

VAIDIKA-PADĀNUKRAMAKOSA

OR

A VEDIC WORD-CONCORDANCE.

Being a *universal register of Vedic vocabulary, with Introduction*
Supplement, Reverse-Index and Appendices.

BY

VISVA-BANDHU ŚĀSTRĪ, M. A., M. O. L.,

Director, D. A.-V. College Research Department and
Viśveśvarānanda Research Institute; formerly, Principal,
Dayānanda Brāhma-Mahāvīdyālaya, Lahore.* •



VOL. II.

(The Brāhmaṇas and the Āraṇyakas)

PART. I.

अ-ए

LAHORE

1935.

शान्तकुटी-वैदिकग्रन्थमाला

दयानन्दब्राह्ममहाविद्यालयीयाचार्य्यपदप्रतिष्ठितचरेण, दयानन्दमहा-
विद्यालयीयानुसन्धानालये विश्वेश्वरानन्दानुसन्धानालये चाध्यक्ष-
पदाधिकारिणा, एम. ए., एम्. श्रो. एल्. इत्युपाधिधारिणा,

विश्वबन्धुशास्त्रिणा

सम्प्राप्तानेकविपाक्षित्सायुज्येन

सम्पादिता

तस्यां चायं

प्रथमो ग्रन्थः

लवपुरम्

१९६२ वि०

THE SĀNTAKUṬĪ VEDIC SERIES

EDITED

WITH THE HELP OF VARIOUS SCHOLARS

BY

VIŚVA-BANDHU ŚĀSTRĪ, M. A., M. O. L.,

VOLUME ONE.

LAHORE, 1935

वैदिक-पदानुक्रमकोषः

स च

वैदिकवाङ्मयीयसकलपदजातस्य वर्णमात्रानुपूर्व्या स्वरसंस्कारानुसारेण
च सङ्कलितः, विविधविषयया भूमिकया पुरस्कृतः, मूल-
विस्पष्टनैष्टिप्पणैः सनाथितः, परिशिष्टचक्रेण परिवर्धितश्च

विश्ववन्धुशास्त्रिणा

एम्० ए०, एम्० ओ० एल्० इत्युपाधिधारिणा, दयानन्दमहाविद्या-
लयीयानुसन्धानालये विश्वेश्वरानन्दानुसन्धानालये चाध्यक्षपदा-
धिकृतेन, दयानन्दब्राह्ममहाविद्यालयीयाचार्यपदप्रतिष्ठितपूर्वस्य

सम्पादितः

अथञ्च तत्र

(ब्राह्मणारण्यकीयस्य)

द्वितीयस्य विभागस्य

पूर्वार्धः

अ-ण

लवपुरम्

१९६२

(All rights reserved)

First Impression, 1000 Copies.

Published by Pt. Bhīma Deva Śāstri, M. A., M. O. L., Asstt. Editor for the Viśveśvarānanda Research Institute, Lahore, and Printed (pp. i-Lvi) by K. R. Jain at the Manohar Electric Press, (pp. 1-333) by Deva Chandra at the Hindi Bhawan Press and (pp. 335-441 and क-ज) by Gaṇapatī at the Bhushan Press, Lahore.



SOME OTHER WORKS BY V.-B. ŚĀSTRĪ.

- | | |
|--|------|
| 1 Atharva-Prātisākhya, ed. | 1923 |
| 2 Veda-Sandēśa, Part I. | 1925 |
| 3 Veda-Sandēśa, Part II. | 1926 |
| 4 Devayajña-Pradīpikā | 1926 |
| 5 Āryodaya | 1928 |
| 6 Veda-Sandēśa, Part III. | 1929 |
| 7 Vaidika-Śabdārtha-Parijāta | 1929 |
| 8 Veda-Sandēśa, Part IV. | 1930 |
| 9 Veda-Sāra, sel. | 1931 |
| 10 Vedārtha-Vimarśa | 1932 |
| 11 Veda-Sāra, trans. | 1933 |
| 12 Vaidika-tat-sad-ek-vāda | 1934 |
| 13 Lord Buddha and Buddhism | 1934 |
| 14 Valmiki-Ramayāṇa (Āraṇya-Kāṇḍa) ed. (joint) | 1935 |



भावना

सत्साहित्यसमादरेण सुधियाञ्चेजीवने साफली
खान्तःस्वास्थ्यकरी महौषधवटी स्याञ्चेत्कृतज्ञा मतिः ।
मानश्चेदभिजातपौरुषवतां दाय्याद्यसंरक्षणात्
तद्वेदापचितौ रता सुकृतिनी धन्येयमार्या प्रजा ॥ १ ॥

मूलं भारतसंस्कृतेः सुविपुलं वेदा लसन्तोऽवना-
वार्याचारयुतां समुज्ज्वलधियां तन्वन्तु वृद्धिं पराम् ।
तेषां यैरपि विस्तृतौ सुमतिभिर्निष्कामयत्नाः कृता
वन्द्यास्ते सततोपकाररतयः खेनात्मना याजिनः ॥ २ ॥

नित्यानन्दसहाययोगसुबलो विश्वेश्वरानन्दभाग्
उद्योगान्निगमार्थबोधघटकान् सन्न्यासधर्मा व्यधात् ।
कोपोऽयं श्रुतिशेमुषीनिगमनस्तन्नोदनासम्भवः
कृत्वाऽन्यव्यसनं स्मृतये हि तस्य गुणिभिः स्वभ्यस्यमानो मुदा ॥ ३ ॥

उन्मिष्याज्जनताहितार्थपरमा श्रीवल्लभानां रुचिः
सद्धर्मे विनये तमोऽपहनने विद्याप्रचारे शुभे ।
न्याय्याचारविचारसाररुचिरा नीतिः सदा वर्धतां
त्यक्त्वाऽन्यव्यसनं श्रुतिव्यसनिनो विज्ञा भवेयुर्भुवि ॥ ४ ॥

इति

विश्ववन्द्योः

TABLE OF CONTENTS

(विषय-सूची)

PREFACE:—

PAGE

I. A Brief History of the Work	...	ix
II. General Scope and Plan	xii
III. Expression of Thankfulness	xv

INTRODUCTION:—

I. Bibliographic Description of the Basic Texts	...	xviii
II. Existing Index-material	xxiii
III. Outlines of Method	xxv
(a) Treatment of Verbs (आख्यातानि)	xxvi
(b) " " Derivatives (नामानि)	...	xxx
(c) " " Prepositions and Particles...	...	xxxiv
(d) " " Accent	xxxv
(e) " " References	xxxix
(f) Special Typography, Signs and Symbols...	...	xlii
IV. Uses of the Concordance:—		
(a) As a Word-Index	xliv
(b) As a Material-Book of Vedic Philology	..	xlv
(c) As a Material-Book of Vedic Lexicography	...	xlvi
(d) As a Help to Comparative Textual study	...	"
(e) As an Aid to Textual Restoration	...	xlvii
(f) As a Basis of Further Work	L
V. Abbreviations (सङ्केताः):—		
(a) of the names of the Basic Texts	Li
(b) of Sanskrit names and terms	"
(c) of non-Sanskrit names and terms	...	Liv
वैदिक-पदानुक्रमकोषः (पूर्वार्धः, अ-ए)	१-४४१
पूर्वार्द्धायां संशोधन-पत्रिका	क-ज

P R E F A C E .

1. BRIEF HISTORY OF THE WORK

The progress, completion and eventual publication of the present work, a result as it has been of peculiar circumstances, comes to me as a happy surprise of my life. It is true, I have been busy one way or another in connection with its compilation and arrangement during the past twelve years but never did I think, at least in the beginning, that it was going to take its present shape and develop into an independent work of Vedic reference. As I had an occasion to relate six years ago in the introduction to my *Vaidikaśabdārthapārijāta*, I took upon myself in 1923, in deference to the express desire of the two foremost elders of the Dayānanda Anglo-Vedic College Trust Society, Lahore, R B L Mul Rāj and Mahātmā Hans Rāj, the task of compiling and editing a Vedic lexicon in close association with another veteran leader of the Ārya Samāj, the late Swāmī Viśveśvarānanda of Shant Kutī, Simla, with whom the idea had originated nearly forty years ago and who in conjunction with the late Swāmī Nityānanda and in consultation with Pandit Madan Mohan Malaviya had ever since made it a life-mission of his to do

all he could for the materialisation of the same

In marshalling material, expected to be indispensable to that end, the following five categories had to be dealt with:

(a) The basic texts of the Veda, namely, the Mantra and the Brahman portions as extant in the several surviving or, at least, available recensions of the same,

(b) The liturgical aphorisms and subsidiary redactions which by enjoining the recitation of Vedic texts in connection with the countless details of a complex and symbolical ritual, definitely point to a particular line of interpretation for the said texts,

(c) Ancient treatises on Vedic phonetics, grammar, etymology, prosody, mathematics, astronomy, astrology, theology and mythology and also, other works of ancillary type, containing information of miscellaneous nature about the constitution, origin and contents of the said texts,

(d) Mediaeval scholastic and commentative literature on the aforesaid types of ancient works, and finally,

(e) Results of modern research as carried on for close upon a hund-

red years in India and elsewhere on traditional, philological and eclectic lines and embodied in translations, critical editions, commentaries indexical reference books, learned articles and dissertations

In order to be in a position to freely draw upon this five fold material, it was imperative that its entire range vast and unwieldy as it is, must first be properly indexed and arranged. An organisation for this purpose was set up, first with the financial help received from Swami Viśveśvarānanda himself and, after his sad demise in 1925, through the kind offices of R B L Rala Ram, the President, Dr Kedar Nath, the Secretary and other members of the Board of Executors under his last will, namely, Pandit Madan Mohan Malaviya Seth Ranchod Dass Bhawan Dr Halyan Dass Desai, Seth Ghansyam Dass Birla, Mahātma Nīrayānaswami and Swami Sarvādananda

With the publication of the first Fasciculus of the *Prājñā* in 1929, this lexical scheme was first introduced to a circle of Sanskrit scholars in India and abroad. Some of them have since been closely associated with the further progress and improvement of the same. Emboldened by this factor, I tried to further expand and complete the organisation for the collection of

all possible material so that nothing of importance should escape proper notice and treatment

But I could not carry out my heart's desire. The scope of help possible for the said Board to render was too limited to cope with the increasing needs of this ever expanding project. Consequently, there was a serious handicap on account of want of adequate funds. Efforts were then made to secure, if possible, additional financial relief from various quarters. The Government of India, the Provincial Government of the United Provinces, the Indore Durbar, the Panjab University and a few other institutions as well as individuals were sounded and approached for the purpose. None of these attempts, however, bore any substantial fruit.

After reconsideration of the whole situation in this new perspective and in consultation with many eminent scholars who were familiar with these circumstances, I decided to proceed with the huge project sectionwise as the only possible way out of the difficulty. Consequently, the work in connection with the registration and arrangement of the traditional material was continued while that in connection with the philological section was stopped for the time being. It had since long been obvious that the extant indexical material, meagre and unreliable

as it is, would noways satisfy the needs of the *Pañijāta*.

Separate word-indexes to several Vedic texts, mostly *Brāhmaṇas* and *Srauta sūtras*, had therefore been planned and already prepared to the extent of their vowel-portions. But soon it became evident that this partial equipment would not do in as much as in the discussion of indexed words, prospective cross-references had often to be made to words that had not yet been indexed. Thus, practical experience pointed to the need of a complete Vedic word-index as the *sine quo non* of Vedic lexicography. This Concordance is a direct outcome of the efforts that were subsequently made in this direction. Of course, it has meant postponement, at least for sometime to come, of the further publication of the *Pañijāta* itself. It may, however, be gratifying to note that with the completion of this Concordance, a long-felt need of Vedic research would be satisfied. In alluding to two separate announcements made by him in 1892, the late Professor Maurice Bloomfield wrote in 1906, in the preface to his *Vedic Concordance*: "I sketched the plan of a three-fold apparatus designed to facilitate and deepen the study of the Vedas: One part of it was a universal word-index to the Vedas; another was an index of subjects and ideas; and the third, which I

promised to undertake myself, was a *Vedic Concordance*". The second part of this apparatus, as is well-known, was undertaken and completed by the late Professor Arthur A. Macdonell and Professor A.B. Keith. The first part of this apparatus, important as it is for every branch of Vedic research, has a peculiar kinship with and an indispensability for lexicographical work in that field, and, hence, it is but meet that this Concordance should have been brought out as a by-product of the above-mentioned considerable experiment in that particular line of research.

All the same, I am quite alive to what the postponement under the stress of financial or other handicaps, of the further progress of the *Pañijāta* may eventually mean for the materialisation of that lexical project. In the course of a personal letter, Professor Dr. A. B. Keith has so much voiced my feelings in this matter that I take the liberty of quoting from the same somewhat *in extenso*: "I regret to learn of the difficulties which hamper progress in your efforts to make available a full Vedic dictionary, and I appreciate the grounds which have induced you to set about your present task as a step towards the accomplishment of the greater end which you have in view. While, of course, nothing can replace the larg

present work ought to be of very great assistance to those who are interested in Vedic literature. Personally, I should have preferred to see the Dictionary proper proceeding because of its obvious

importance and value, but I recognise that financial reasons are imperative and that on these grounds what is being attempted is doubtless the only course open."

II. GENERAL SCOPE AND PLAN.

This Concordance aims at registering for comprehensive reference entire vocabulary as found in one hundred and eighty main as well as subsidiary works of the Vedic literature. These works are divisible into the following nine types.

1 Samhitas, 2 Brāhmanas, 3. Āranyakas, 4 Upanisads, 5 Śrauta-Sūtras, 6 Grihya-Sūtras, Mantra-Pathas and related texts, 7 Dharma Sūtras Dharma-Śāstras and Smritis, 8 Vidhāna texts, 9 Ancillary texts and treatises such as the Nirukta, the Prātiśākyas, Aṣṭādhyāyī of Pāṇini, Bṛihad-Devatā and others as already indicated under category (c) in the previous section of this preface

If it had been planned from the outset as an independent undertaking, and not as a mere auxiliary to the Pañjāta-project or if its progress were not hampered at every step on account of want of

proper financial backing, its final appearance would certainly have been made much more scientific than it is at present. As it is, it has been divided into four Volumes.

1 Volume, I. deals with the Samhitā-vocabulary; the present Volume which is second in the series, contains joint treatment of the vocabularies of the Brāhmanas as well as the Āranyakas, Volume III has for its subject-matter the Upanisad-vocabulary and the last Volume has its jurisdiction over the entire mass of the remaining source material!

That the entire material contained in these volumes could have been consolidated into one volume divided into a number of parts like the present one goes without saying. It may, however, be permissible to add in favour of the present division that it has an advantage of its own in so far as it facilitates ready reference to the

main and secondary branches of the Vedic literature separately. A list of works drawn upon in the preparation of each volume, with an account of the text editions used and with all other needed relevant information, is being given in its proper place in the beginning of each of the four volumes. One in connection with the present volume, will be found in the beginning of the following introduction.

Moreover, compiled as it has been as an aid to and a tool for the larger lexicographical scheme, this Concordance possesses a characteristic fulness of treatment which it may be worth while to note here in general terms. To begin with, it has been so designed as to present a complete and analytical record of verbal roots and derivative bases along with the entire range of their conjugational and declensional forms. Compounds, secondary and tertiary derivatives, separable and inseparable prepositions and so many other indeclinable components of the Vedic language have also been distinctively dealt with. Governing head words have been distinguished from their dependent formations. Component parts of compounds have been clearly indicated.

Feminine formations and other derivatives, have been connected with their basic or radical elements. Formal, accentual and

semasiological distinctions have been brought out in full relief. And, finally, copious critical footnotes have been added by way of registering variants, suggesting emendations in the published texts, elucidating obscure entries and assessing at their proper value, grammatical and phonetical data as given in or bearing on the ancient commentaries by Sayana and others. In other words, the text of the Concordance has by virtue of this critical apparatus been supplied with a running, critical commentary of its own. The technique of the method of treatment has been explained in detail in the introduction. That this Concordance has besides its primary use as a word index very important contributions to make in respect of Vedic lexicography, Vedic grammar and future editions of Vedic texts, has also been shown there.

In a complex and encyclopaedic work of this nature, presence of many wrong entries as distinct from many a blemish of method of treatment and typography, is but unavoidable. Easy as the process of their getting in is, it is very difficult indeed to check and sift them. Such of these as have been noticed up to this time have been corrected in an appendix in the end. Others as they come to my notice afterwards, will be corrected and incorporated in a supplementary

appendix to Part, II It is requested that other scholars will kindly acquaint me with any errors that they may come across in the course of their reference to this Concordance Needless to add, that none will be happier than myself in receiving and gratefully acknowledging the least help that will be rendered in this direction

The circumstances as have been mentioned in connection with the division of this Concordance into four volumes instead of one, have also been partially responsible for some more peculiarities of treatment which have to be noted here but may desirably be read along with the relevant sections in the following introduction

(a) From the point of view of scientific consolidation, all negative compounds like अ-क्षित-, अ-क्षिति-, if given in continuation with the treatment of their positive components, would have been the more easily connectible with their relevant verbal radicals and thereby, add to the presentation of a full view of etymological geneologies

(b) The word-material as now presented here, partly belongs to the Brāhmanas and the Āranyakas, and is partly derived from the

citations made therein from the Samhitās

(c) Whereas radical bases have been entered on a semasiological basis, derivative ones have been done on a formological basis Thus their nominal, adjectival and adverbial aspects have not been mutually distinguished Indeed, to have been able to do so would have been almost tantamount to the completion of the Pārijāta itself

(d) Similarly, in the case of group-bases, declensional forms have been arranged alphabetically in the first instance and then case-wise, but nowhere genderwise

(e) In the absence of the differentiation between the original and the quoted portions of the registered vocabulary, pure verbal prepositions (उपसर्गs) of the quoted portions have had to be huddled up in the same place with the nominal prepositions (कर्मप्रवचनीयs) of the original ones

(f) Verbal roots regressively deducible from their nominal, adjectival and adverbial derivatives have been only subordinately indicated but not shown with the prominence of fully recognised head-words

III EXPRESSION OF THANKFULNESS

I feel genuine pleasure and spiritual satisfaction in remembering how from the beginning of this arduous undertaking, eminent scholars here and abroad have been evincing keen interest in its progress and continuously encouraging me with their valuable suggestions and helpful criticism. In this connection I am particularly grateful to my teacher, Dr A C Woolner, who is the life and soul of the Panjab University, Dr S Varma, Professor at the Prince of Wales College, Jammu Professor Dr A B Keith, Edinburgh, Professor Dr Sten Konow Oslo, Professor Dr H Oertel, Munich, the late Professor Dr W Caland, Utrecht, Dr L Renou, Secrétaire de l'Institut de civilisation Indienne, Paris, Professor Dr M Winternitz, Prague, Professor Dr J Wackernagel, Basel, Professor Dr S D Belvalkar, Poona, Professor Dr S K Chatterjee, Calcutta, Professor Dr P K Acharya, Allahabad, Professor V K Rajwade Poona, Professor Dr T Choudhry, Patna, and Professor Dr Raghuvira, Lahore. I also thankfully remember the kindness shown to me in this matter by Professor Dr C Kunhan Raja, Madras, Professor Dr D R Bhandarkar, Calcutta, Professor E J Rapson, Cambridge, Professor Dr S K De, Dacca, Dr V S

Sukthankar of the Bhandarkar Oriental Research Institute Poona, Principal Gopinath Kavirāja, Benares, M M Dr Ganganath Jha, Allahabad, Dr V S Bhattacharya, Calcutta, Professor C V Vaidya, Poona Dr Babu Ram Saksena, Allahabad, the Late Dr R Zimmermann of the St Xavier's College, Bombay, Professor Dr H Jacobi, Bonn, Dr R Shamsastry, Mysore, Professor M K Sarkar of the D A V College Lahore, Professor Jai Deva Singh of the D A V College Cownpore, Pandit Nara Deva Sāstri of the Jwalapur Mahavidyalaya, Hardwar, Professor R L Turner of the School of Oriental Studies, London, Principal A N Mukerji Sanskrit College Calcutta, Professor Dr A C Dass Calcutta, and the late Pandit Nrisinha Deva Sāstri of the Oriental College, Lahore.

Pandit Bhīma Deva Sāstri, M A , M O L , has been my immediate assistant almost from the beginning of this research programme. It is due more to his devotion, high sense of duty unassuming nature and steadfastness than any other single factor that it has been possible for me to continue the work, especially during the last two years when, besides the financial difficulties to which a reference has already been made I had to find time to address

myself to many an odd but unavoidable obstruction and distraction Pandit Nathu Rāma Śāstrī is another old and faithful member of the Viśveśvarānanda Research Institute, the organisation that has been in existence from the beginning for my assistance in this work My old pupils Pandit Raghu Nātha Chandra Śāstrī and Pandit Siva Datta Śāstrī along with Pandit Gaṇeśa Mani Śāstrī are other members of the Institute Pandit Durgā Datta Śāstrī and Pandit Bālkrishna Vidyāvāchaspati are also attached to the Institute as junior assistants Swāmi Bhūmānanda Sarasvatī, M A, has likewise been an efficient member of the Institute for about one year It is very pleasant indeed, to think of the honest labour that every one of these colleagues has been putting in towards the completion of the work My old pupils and former colleagues of the Dayānanda Brāhma Mahā Vidyālaya Lahore, Pandit Deva Datta Śāstrī, Pandit Rāmānanda Śāstrī, Pandit Viśva Priya Śāstrī and Pandit Rām Śrūpa Śāstrī have been assisting me during their leisure hours and vacation months I gratefully acknowledge their services Many young scholars, mostly my own pupils, have also been helping me from time to time It is a joy to recall their names which are as follows Pandit Brāhma Deva

Vidyāvāchaspati, Pandit Mahendra Śāstrī Pandit Śrīya Deva Śāstrī, Pandit Durgā Rāma Śāstrī, Pandit Arjuna Deva Śāstrī, Pandit Pitāmbara Śāstrī, Pandit Rāma Kishora Śāstrī, Pandit Badrī Datta Śāstrī, Pandit Jaya Chandra Śāstrī Pandit Lekha Rāj Śāstrī, Pandit Sansār Chandra Śāstrī, Pandit Rāma Chandra Śāstrī, Pandit Deśa Bandhu, M A and Pandit Narayana Rao Śāstrī I remember it was Dr A C Woolner, who in the course of one of his visits to the Institute, was struck by the intensive and organised system of its working and described it as a "Vedic factory"

Sincere co operation of L Labhu Rāma of the Panjab University Library in offering special facilities in the use of necessary books, has been of great help to me and I acknowledge the same than fully In this connection, I have also to thank Dr A C Woolner and the S D College Library in that they have been letting me keep their copies of the PW for very long periods with me I have also to express my gratitude to R B Durgā Rāma Sāhni, ex-Director General of Archaeology, for having placed the Library of the Archaeological Department of the Government of India at my disposal

It being impracticable to get the work printed in Bombay or elsewhere, necessary arrangements

had to be made in Lahore, first with the Hindi Bhawan Press and afterwards, with the Bhushan Press. That a good, uniform standard of efficiency has been maintained in this respect, is evident of itself. I am thankful to Syt. Deva Chandra and my former pupil Syt. Ganapati who have evinced sufficient interest in this behalf.

The *Viśveśvarānanda-Sampat-Prabandhini Sabha*, for this is the official name of the aforesaid Board of Executors under the last will of the late Swāmi Viśveśvarānanda, inspite of its limited and precarious resources, has been unstintingly and solely financing the scheme. But for this help, however limited, peculiarly circumstanced as I have been during this period, this work, however useful in the eyes of scholars, would have suffered an irreparable loss, if it had not been actually given up. I acknowledge this help gratefully. I have every hope that Pandit Madan Mohan Malaviya and other members of the Sabha will continue to take ever-increasing interest in this work and do all they can to secure such other help as may make it possible to expedite its progress and complete it within a reasonable time-limit.

It is my duty in this connection to make a grateful reference to the

munificent grants of thousands of rupees which were made for this work to the late Swāmi Viśveśvarānanda and the late Swāmi Nityānanda by the Durbars of Mysore, Baroda and Indore. It was through this liberal help that it became possible for them to organise their research programme for a number of years at Mysore, Benares and Indore before the final establishment of its centre at Lahore.

I also thankfully remember the sincere efforts, that Rājā Jwālā Prasad and R. B. Sardar M. V. Kibe subsequently made in this behalf at Nainital and Indore respectively.

Finally, I am beholden to the D. A. V. College Managing Committee, Lahore, who under the able guidance of their successive Presidents during the past twelve years, namely, R. B. L. Durga Dass, Mr Justice, B. Tek Chand, Mahatmā Hans Rāj, L. Sanu Dass and R. B. L. Mukand Lal Puri and other office bearers, have always made it possible for me to devote myself to this work. I hope and trust this patronage will continue to the exclusion of many a hinderance which may otherwise hamper the further progress of this purely scientific and literary cause.

INTRODUCTION.

I. BIBLIOGRAPHIC DESCRIPTION OF THE BASIC TEXTS.

As pointed out in the foregoing prefatory section on 'General Scope and Plan', the present volume of this Concordance deals with the Vedic vocabulary as found in the Brāhmanas as well as the Āranyakas Seventeen Brāhmana-texts and three Āranyaka-texts, as available in print, have been drawn upon for this purpose. Of these, four texts, namely the Jaimīnya-Upansad-Brāhmana the Sāma-mantra-Brāhmana, the Sāma-Vidhāna-Brāhmana and the Daivata-Brāhmana, although more akin to other branches of Vedic literature than the Brāhmanas proper have been included here for ready reference even if only on the basis of their similar titles. It should have been possible to include the Jaimīnya-Brāhmana which is extant in Lahore in MS form and on which a measure of editorial labour has also been spent. But useful as it would have been, the same could not be done, this being

one of the regrettable results of the aforesaid circumstances. The following bibliographic description of the text-editions of the works used for the compilation of this volume along with the abbreviations of their titles and brief hints on the condition of the several texts in their different editions may be useful for the information that it contains as also for its bringing into relief the textual problem that the preparation of this work has involved.

ॐ THE ĀITAREYA-BRĀHMANA of the Rig-Veda.

1. Text edition by Theodor Aufrecht, Bonn, 1879.
2. Text and English translation in separate volumes by M Haug, Government publication, Bombay, 1863
3. Text with Sayana's Commentary, edited by Satya-Vrata Sama-Srami and published in the Bibliotheca Indica, Calcutta, 1895.

4 Text with the Commentary of Śāyana, published in the Ānanda-Āśrama Sanskrit series, Poona 1896

5 English translation, by A B Keith, published in the Harvard Oriental Series, 1920

It has not been possible to refer to Aufrecht's edition in the preparation of this Concordance. Of the rest Nos 2 and 4, are fairly good and dependable. No 3, though sufficiently correct in respect of the textual constitution, often suffers from serious typographical defects. No 5, provided as it is with critical notes and cross references, is of great help in rightly understanding the text.

श THE ŚĀNKHĀYANA BRĀHMANA also known as the Kausitaki Brahmana, of the Rīg Veda

1 Text edition by B Lindner, Jena, 1887. It has been carefully prepared and is provided with variant readings.

2 Text edition, published in the Ānanda Āśrama Sanskrit Series Poona 1911. It is a hopeless production, being full of textual errors and typographical oversights, e g, to take one section at random at 2 9, it has घा तावत for घातावत, वकास्मोन्वेय for वकास्मोन्वेय कुमारीगन्धर्वगृहीता for कुमारी गन्धर्वगृहीता, हैतेगाधे for हैते गाधे and हनिष्यन्ति for

हनिष्यन्ती etc

3 English translation by A B Keith, published in Harvard Oriental series, 1920

श THE ŚĀTAPATHA BRĀHMANA in the Mādhyandīna Sakhā of the Sukla Yajur Veda

1 Text edition with extracts from the commentaries of Śāyana, Hari Swāmi and Dvivedaganga by A Weber, Berlin, 1855

2 Text, published from the Vedic-Yantrālaya, Ajmer, 1902. It is a bad reprint of No 1.

3 Text with the Commentary of Śāyana edited by Satya Vrata Sāma Śrami and published in the Bibliotheca Indica Kāndas I, II III V VI VII, IX, 3, 3, 17, Calcutta 1903.

Neither No 2 nor No 3 differentiate the Svarita mark from the Udātta mark as is done by doubling the horizontal under stroke in No 1.

4 English translation by J. Eggešing published in the Sacred Books of the East in five Volumes (Kāndas I - XIV, 3 2, 31) 1882 ff.

का THE ŚĀTAPATHA BRĀHMANA in the Kānva Sakhā of the Sukla-Yajur Veda

Text edition (only up to the end of 2, 8 16 of Kānda II) with an exhaustive and useful introduction by W Caland.

published in the Panjab Sanskrit Series, Lahore, 1926

ते THE TAITTIRIYA BRĀHMAṆA of the Kṛisna Yajur-Veda.

- 1 Text and Sayana's Commentary, edited by Rājendra-Lāla Mitra and published in the Bibliotheca Indica in three volumes, Calcutta, 1859 ff
- 2 Text and the Commentary of Sayana, published in three volumes in the Ānanda-Āśrama Sanskrit Series, Poona 1898.
- 3 Text with the Commentary of Bhatta-Bhāskara, published in four volumes in the Government Oriental Library Series, Mysore, 1908-21. On some portions of the text, where Bhatta-Bhāskara's Commentary has not been procurable, the one by Sayana has been given

तां THE TĀNDYA BRĀHMAṆA also called Tāndya-Mahā-Brahmana and Pañcaviṁśa-Brahmana, of the Sāma-Veda

- 1 Text with Sayana's Commentary, edited by Ānanda-Candra Vidyā-vāgīśa, published in the Bibliotheca Indica, Calcutta, 1870-1874

It is one of the most imperfect Vedic text-editions. Citations from the Saṃhitā do not seem to have been compared and checked with the result that even such a cautious scholar as

Bloomfield has sometimes been led unawares into a wrong entry, e g, cf यज्ञा यथा अपूर्व at page 735 of BC with यज्ञायथा अपूर्व at page 732 of the same. The former is only a corrupt form of the latter text. Besides mistakes like 'प्रविष्यामि' for 'प्रभविष्यामि' at 1, 3, 6, 'चक्षुषा-वपाश्चमि' for '-पश्यामि', at 1, 5, 3, 'अतिरातोमिस्रव.' for 'अतिरात्रो-मिस्रवः' at 23, 12, 1, 'उजो' 'सन्नहृदय.' and 'विशास्तावलं' for 'ओजो', सु- and -स्ता चलं at 25, 18, 4, orthographic provincialisms in the form of ज for य and व for च and vice versa are too common to be enumerated.

- 2 English translation by W. Caland, published in the Bibliotheca Indica, Calcutta, 1931. Its special utility lies in that it helps in understanding the otherwise often unintelligible text.

जे. THE JAIMINIYA BRĀHMAṆA of the Sāma-Veda

It is available only in the form of a Selection of 212 extracts from it made by the late Dr. W. Caland and published under the title, Das Jaiminiya-Brahmana in Auswahl, text, ubersetzung, indices, Von W. Caland, Amsterdam, 1919.

जे. THE JAIMINIYA OR TALAVAKĀRA-UPANIṢAD-BRĀHMAṆA of the

Sāma-Veda.

- 1 Text and English translation by H Oertel, published in the Journal of the American Oriental Society, Vol XVI, pages 79-260, New Haven, 1894 It is supplied with an index also for which cf (h) in the sequel
- 2 A Deva nāgarī reprint of No I, prepared by Rāma-Deva and published in the D A -V. College Sanskrit series, Lahore. *Sufficient attention could not be paid to get a correct transcript* Consequently, it is not reliable for the purpose of any critical work

द्वै DAIVATA BRĀHMAṆA of the Sāma Veda

Text and Sāyana's Commentary, edited and published jointly with the Sadviṅśa Brāhmana by Jivānanda Vidyā Sāgara, Calcutta, 1881 It is a very badly done edition, if the word has to be used at all in connection with it

ष THE ŚADVIṂŚA BRĀHMAṆA of the Sāma-Veda

- 1 The Prapāthaka I was edited by Kurt Klemm and published from Gutersloh, 1894 This edition has not been procurable for this Concordance
- 2 The Prapāthaka V, known as the 'Adbhuta-Brāhmana', edited and translated by A Weber in

the Transactions of the Royal Academy of Berlin for 1858, Berlin, 1859

- 3 Published with Sāyana's Commentary jointly with the Darvata Brāhmana by Jivānanda Vidyāsāgara, Calcutta, 1881 The remarks made in the case of the Darvata-Brāhmana are also equally applicable to this part of the joint publication Just to illustrate the point, a passage of eight lines from 4, 3 is given below Textual and typographical errors have been distinctively shown and the whole passage has been rewritten to indicate the necessary corrections

प्रजापति० देवेभ्य + श्रीदुम्बरी० मुष्त्रयस्य
 सुषिरमूला० मधमिथ्य पृथुश्रीमेकजा यजमान-
 माश्रीदुम्बरी भवत्यथ कुञ्ज० वामना यजमाना
 + इस्वश्रीर्ध्व० बाहवः प्रच्छेदनं कुर्युं कतिच्छेदनौदुम्बरी
 + भवति नवच्छेदनाशिष्टोमसाध्यः + केध्वेकादश
 वैश्यस्तो० मातिरात्रयौयदराकेषु सहदश वाजयेवाशो-
 र्यांशोरिकविंशत्यथ० मेधेष्टाचत्वारिंशत् पुरुषमेधे
 परिमित सर्वमेधे य एव विद्वा० नौदुम्बरी० मुष्त्र-
 + यत्त्विति तमेवाशोति प्रजापति० रकामयता० पचिति
 क्ववापि य एव विस्वौदुम्बरी० मुष्त्रयस्यपचिति०
 मेवाशोति ॥ ४, ३ ॥

प्रजापतिदेवेभ्य श्रीदुम्बरीमुष्त्रयस्यसुषिर-
 म्जाममिथ्य पृथुश्रीमेकजाम् । यजमानमाश्री-

दुम्बरी भवति । अथ कुब्जवामना यजमाना इत्या-
 श्रोधर्वाहावः प्रच्छेदनं कुर्युः । कतिच्छेदनौदुम्बरी
 भवति नवच्छेदनाग्निष्टोमसाधरूपराकेष्वेकादश-
 वैश्यस्तोमातिरात्रौषडरीकेषु सप्तदश वाजपेयासो-
 र्याग्निरेकविंशत्यश्वमेधेऽष्टाचत्वारिंशत् पुरुषमेधेऽपरि-
 मित सर्वमेधे । य एव विद्वानौदुम्बरीमुच्छ्रयत्युच्छ्रित्ति
 (!) मेवाप्नोति । प्रजापतिरकामयतापचितिं करवायि
 य एव विदित्वौदुम्बरीमुच्छ्रयत्यपचितिमेवाप्नोति ।

सा THE SĀMA VIDHĀNA BRĀHMANA
 of the Sāma-Veda, edited by
 A C Burnell, London, 1873

सं THE SAMHITOPANIṢAD BRĀHMANA
 of the Sāma-Veda, edited with
 an index by A C Burnell,
 Mangalore, 1877

आ THE ĀRṢEYA BRĀHMANA of the
 Sāma-Veda, edited with an
 index by A C Burnell,
 Mangalore, 1876

जैआ THE JAIMINIYĀRṢEYA BRĀHMANA
 edited by A C Burnell,
 Mangalore, 1878

मं THE MANTRA BRĀHMANA also
 known as the Sāma Mantra-
 Brāhmana of the Sāma-Veda
 Text with his own commentary
 in Sanskrit and Bengali
 translation by Satya-Vrata
 Sāma-Sramī, Calcutta, 1890

वं THE VAṆŚA BRĀHMANA of the
 Sāma-Veda

Text and Sayana's Commentary
 with Bengali Translation by
 Satya-Vrata Sāma-Sramī,
 Calcutta, 1892

गो THE GOPATHA BRĀHMANA of
 the Atharva-Veda

1 Text edition by Rājendralāla
 Mitra and Haracandra Vidyā-
 bhusana, in the Bibliotheca
 Indica, Calcutta, 1872

2 Text edition by D Gaastra,
 Leiden, 1919 It is a great
 improvement upon No 1, and
 has been ably done That
 there are still so many errors
 present in the text, can have
 only to some extent been due
 to the defective materials
 available to the editor For
 instance, his change of 'तीशा'
 'तोषा' at 2, 3, 15, and 'अनुशास्ति'
 'अनुशिनष्टि' at 6, 3, 18, and
 readings, 'अज्ञावैष्णवम्' for आज्ञा-
 वैष्णवम्' at 2, 1, 12, 'एतस्या' for
 'एतया' at 2, 4, 16, and 'उक्षम्'
 for 'उक्षयम्' at 2, 4, 17, should
 have been avoidable

ऐआ AITAREYA ĀRANYAKA of the
 Rīg-Veda

1 Text-edition by Rājendralāla
 Mitra, in the Bibliotheca
 Indica, Calcutta, 1876

2 Text with Sāyana's Commen-
 tary, published in the Ānanda-

Āsrama Sanskrit Series, Poona, 1898

- 3 Text-edition and English translation by A B Keith, Oxford, 1919

शांखा THE ŚĀNKHAYANA ARANYAKA of the Rīg-Veda

- 1 Text, published in the Ānanda-Āsrama Sanskrit Series, Poona, 1922 It is very defective and undependable
2 English translation by A. B Keith, published by the Royal Asiatic Society, London, 1908

तैत्तिरीया THE TAITTIRIYA ARANYAKA

of the Taittirīya Śākhā of the Kṛisna Yajur-Veda

- 1 Text with Sāyana's Commentary, edited by Rājendralāla Mitra in the Bibliotheca Indica Series, Calcutta, 1872 It bristles with errors of all sorts and is entirely undependable
2 Text with Bhatta-Bhāskara's Commentary, edited by Mahā-Deva Sāstrī in the Government Oriental Library Series, Mysore, in three Volumes, 1900
3 Text with the Commentary of Sāyana, published in the Ānanda-Āsrama Sanskrit Series, Poona, in two volumes, 1897-8

II EXISTING INDEX-MATERIAL

(a) From the point of view of this Concordance, kindred material as already available, is of two kinds, namely, alphabetical Sanskrit dictionaries and word indexes to some of the texts dealt with here

(b) Famous standard dictionaries such as those by Roth, Bohtlingk and Monier-Williams are mainly interested in bringing out in full relief every possible shade of meaning in which words recorded by them might have been employed in standard texts For this purpose, they naturally refer

corroboratively to Vedic as well as classical texts But their reference must by the nature of the case remain merely illustrative and, hence, selective and nowise, exhaustive

(c) Further, from the point of view of the registration of the Brahmana cum Āranyaka vocabulary, the same as found in the aforesaid dictionaries, including their latest supplementary material, is defective and incomplete, e g अक्षरानुस्वार-, अक्षिदु-शोणित-, अक्षित-यजिन्-, अक्षीय-, अक्षय-, अक्षयतिमायुक्-, अक्षयतिमायुक्- taken from the first four

Pages only of this Concordance, may suffice to bear it out as none of these finds a place in those works

(d) In respect of the actual vocabulary as recorded there, many entries are fictitious and erroneous, e g, 'आ च परा च' is entered by BW as one word, PW and MW give 'अतसि-' for 'अतसी-', PW has 'अधिराजन्-' for 'अधिराज-', MW wrongly quotes 'अप वीभत्सते ऐ' for 'अप अवीभत्सन्त ऐ ३, ३०', PW and MW also connect this form with 'अप√वाध्' instead of 'अप√वध्'

(e) In the record of independent prepositions, in particular, too much care cannot be taken in differentiating between verb-governing (उपसर्ग) and noun-governing (कर्मप्रवचनीय) ones, e g अधि at ऐआ. २, ३, ८, तै. २, १०, ६, १४, तैआ., १०, १, १, and तां १७ १, ६, has been treated in this Concordance as a noun governing preposition (कर्मप्रवचनीय) and not as a verb-governing one (उपसर्ग) as others have done it Similarly, there is a good deal of divergence, noticeable in the treatment here and elsewhere of other prepositions, e g अनु, अभि, आ, etc

(f) Accent, important as it is in Vedic lexicography has also been wrongly marked in many cases in these dictionaries, e g MW has 'कर्त्तव्य' for 'कर्त्तव्य', PW, MW and others have made no distinction between the Satapatha

'चेतव्य-' and the Taittirīya 'चेतव्य-' and given the word as occurring in both the texts in the latter form Again, MW has 'धाधितव्य' for 'धाधितव्य-' 'द्रष्टव्य-' for 'द्रष्टव्य-' and 'द्रोग्धव्य-' for 'द्रोग्धव्य-'.

(g) Coming to the second kind of available material, Viśvanātha Bālakṛiṣṇa Sāstri has published from Bombay, a word index to the Aitareya Brāhmana It has no etymological or grammatical consolidation Its method is simple, namely, it seeks to divide the running text by breaking euphonic combinations into so many independent words and enters them as such The quality of this work will be quite apparent from the following entries which have been taken at random from it

१ अनूक्त्यः	३, ४१.	for अनु, उक्त्यः.
२ अनुभयत	५, १३	„-शान्, उभयतः
३ अपरमा	७, ३३	„ अपरम्, आ
४ अपेहि	७, १७.	„ उपेहि
५ अभ्युग्रम्	५, ५५	„ अभि, उग्रम्
६ अमु	२, २०.	„ अनन्तमुः
७ अर्जाता.	३, ४२.	„ अर्जाते
८ अवग्राहम्	६, ३३.	„ पदावग्राहम्
९ पता	१, १३	„ पुर-पता(-त्-)
१०. क्रियाणाम्	१, १४.	„ चक्रियाणाम्
११. जन्यते	८, ८८.	„ जनि, अतः
१२ ताष्टी	२, ४	„ ताष्टिःश्च
१३. तृपदा	४, ३१.	„ तृपत्-आतृपस्य
१४ दिधिषन्त	५, २.	„ दिधिषन्ते
१५. द्विजातः	१, १८	„ धि, जातः
१६ ध्या	८, ११	„ पुरन्ध्या
१७ नृम्य	५, १३.	„ नुविनृम्य
१८. नेत	६, ३५.	„ न, इत

(h) Caland's word-index to his selection of the Jaiminiya-Brahmana Oertel's word index to the Jaiminiyopanīsad - Brahmana and Burnell's word-indexes to the Ārśeya-Brahmana and the Samhitopanīsad Brahmana are helpful in their own way. They however suffer from over-consolidation in that they give basic head-words only and do not let one have any idea of their conjugational and declensional forms without having to refer to the original at every step and toil in every detail for oneself. Moreover, in the case of the entries themselves as made in these indexes some of them have had to be pointed out as needing revision, e.g. अश्न in the word-index to जैउ (cf FN on अश्मसु)

(i) Proper occasion to refer to Jacob's Concordance to the Upanīsads will be in its relation to the next volume of the present work. It has, however, something in common with this volume also in as much as it deals with the

vocabulary of the Brihadāraṇyaka-Upanīsad which is identical with the last Kānda of the Satapatha-Brahmana and that of the Kausītaki-Brahmana - Upanīsad which has much in common with the Śāṅkhāyana-Āraṇyaka. And, here, too, it has incidentally to be remarked that some of Jacob's entries have had to be modified for the purposes of this Concordance, e.g. his चर्मधिपवणे has been split up into two words, namely चर्म and अधिपवणे

(j) The Vedic Kośa by Hansa Raja, published in the D A - V. College Sanskrit Series, Lahore, is a very useful work. Its main aim is to marshal at one place real and allegorical etymologies, didactic sayings, and mythological allusions as found in the Brahmana-texts. So its domain is quite distinct from that of the present work. For instance out of the first one hundred words of this Concordance, the Vedic Kośa has to deal with only eight

III OUTLINES OF METHOD

In dealing with the word-material for purposes of record in this Concordance, the same has been classified and arranged

throughout on an etymo-semasiological basis. While this process has resulted in a measure of scientific consolidation, it has in its

turn necessitated the introduction of many a typographical device and a somewhat complicated critical apparatus. Moreover, there are certain peculiarities of treatment in respect of the marking of accent, the registration of references and the delimitation of entries of a few very common words. A few words by way of explanation of these as well as other points in connection with the general treatment and direct and indirect uses of the work are being given here as likely to lead to its application for the enhancement of wider and deeper Vedic studies.

A TREATMENT OF VERBS (आख्यातानि)

(a) The radical sign √ has uniformly been used to distinguish verbal roots from their primary and secondary derivatives which follow them in their alphabetic sequence.

(b) According to the Pāṇinian technique, verbal roots are usually given a composite presentation. An indicative portion known as Anubandha, is embodied in them. For the purposes of this Concordance, however, pure radical elements have been shown as dissociated from this type of technical accretion as likely to cause some embarrassment by interfering with the natural alphabetic order, e.g. √कृ in place

of √कृञ् of the Dhātupāṭha.

(c) Such roots as will have penultimate nasalisation in the process of their conjugational and derivative expansion are shown in the Dhātupāṭha with the indicatory 'i' (इत्) added to them, e.g. √कदि, √छदि etc. The same have been entered here with their nasal potentiality made manifest, thus obviating the use of the said indicatory, e.g., √कन्द्, √छन्द् etc.

(d) In the case of roots which exhibit preservation in some and loss in some of their forms of this nasality, this double potentiality of their nature has been shown in juxtaposition, e.g. √ग्रथ्, न्थ्, निर्, √मथ्, न्थ् etc.

(e) There are many roots which though philologically separate and independent, have in the course of their chequered fortunes through ages lost a measure of their self-sufficing entity in that some of their forms have dropped off whereas others have stuck to their guns. In the system of Pāṇini, they are generally treated as doublets, one of which is subordinate to the other for which it is called upon to do duty in certain conjugative and derivative forms, e.g. √गच्छ् for √गम्; √घम् for √घ्ना and √वध् for √ह्न् etc. Double treatment has been accorded to these in this Concordance, e.g. √गच्छ् and √घम् have been registered in their alphabetic order

whence they are cross-referenced to $\sqrt{\text{गम्}}$ and $\sqrt{\text{ध्मा}}$ in juxtaposition to which they are given in round brackets and under which their entire forms are entered.

(f) Some roots assume through phonetic and other changes peculiar forms before certain conjugational and derivational suffixes, e. g. $\sqrt{\text{घा}}$ and $\sqrt{\text{ध्वै}}$ both $\rightarrow \sqrt{\text{धी}}$ and $\sqrt{\text{दिह्}} \rightarrow \sqrt{\text{धीक्}}$. These also have likewise been recorded in duplicate and cross-referenced to their respective radicals.

(g) Some new roots also have had to be postulated to rationalise certain conjugational forms as actually in use in the Vedic literature, e. g. $\sqrt{\text{गोवय}}$ which seems to be a dialectical variation of $\sqrt{\text{गोपाय}}$.

(h) Roots similar in radical representation but differing in significance, have been numbered as separate roots, e. g. $\sqrt{\text{श्चि}}$ $\sqrt{\text{श्चि}}$ $\sqrt{\text{श्चुत्}}$, $\sqrt{\text{श्चुत्}}$ and $\sqrt{\text{श्चद}}$, $\sqrt{\text{श्चद}}$.

(i) According to the Pāṇinian Dhātupāṭha, such of the roots as expand into forms belonging to different conjugational types, have been mentioned separately in the enumeration of roots of the relevant classes. Here, however, they have been consolidated under a common radical representation and different types of forms arranged under the same according to the general system to be described hereafter, e. g. $\sqrt{\text{कृते}}$, $\sqrt{\text{करोति}}$, $\sqrt{\text{कृष्यते}}$ etc. under $\sqrt{\text{कृ}}$.

(j) Roots whose conjugational forms are not met with, have not been radically recorded in the body of the Concordance. But an incidental reference has occasionally been made to them, e. g. cf. $\sqrt{\text{श्चि}}$ under $\sqrt{\text{क्षयत्}}$ and the FN. on the same.

(k) In the arrangement of the conjugational forms made in this Concordance, the following points have to be noted:

1. In the case of *Ubhāya-pada* roots, the *Ātmane-pada* conjugational forms precede the *Parasmai-pada* ones.
2. The order of the ten *Lakāras*, the three Persons and the three Numbers of Pāṇini has been adhered to in preference to the modern method of arranging modal forms under tenses connected therewith as being simpler and safer to handle.
3. Each Number has been taken as a unit. Thus in dealing with $\sqrt{\text{कृ}}$, $\sqrt{\text{लट्}}$, III Person Singular forms in the *Ātmane-Pada*, $\sqrt{\text{कृते}}$ and $\sqrt{\text{कृष्यते}}$ are followed by the corresponding *Parasmai-pada* ones $\sqrt{\text{करोति}}$ and $\sqrt{\text{कृष्यति}}$. Then come the Duals, $\sqrt{\text{कुर्वते}}$, $\sqrt{\text{कुरुतः}}$ and $\sqrt{\text{कृष्यतः}}$, and, next, the Plurals, $\sqrt{\text{कुर्वन्ते}}$, $\sqrt{\text{कुर्वन्ति}}$ and $\sqrt{\text{कृष्यन्ति}}$. After exhausting the first *Lakāra* by recording numberwise the II and III Person forms in their entire conjugational varieties, other *Lakāras* are taken up in order.

4 Accented and unaccented forms have been separately recorded, e g कुरुते and कुरुते.

5 After the forms in the Active Voice (कर्तृवाच्य-) have been fully entered, next come in order, arranged on the same lines, Passive (कर्मवाच्य-), Reflexive (कर्मकर्तृ-), Causative (णिजन्त-), Desiderative (सन्नन्त-), and Frequentative (यङ्लुङन्त-) forms

6 In order to draw special attention and facilitate reference to some unfamiliar and peculiar forms, they have been notified in their alphabetic order also, e g अक., अकत्, अतसि etc

(1) Prepositionally composite roots have been treated exactly on the same lines as the Primary ones. Instead of tagging them on to the latter as subordinate compounds thereof, they have been given an equal status with the same in order that their direct derivatives which closely follow them in their alphabetic order, may clearly be shown as derived from and related to them, e g अति√पन्, अति√पद् etc

The following points deserve special attention in the matter of the record of these roots

1. Prepositional components of these roots are both separable and inseparable in actual usage as found in the basic texts.

The treatment of the inseparable ones is quite simple and hardly needs any specific comment. In the case of the separable ones, one has first to become sure of their semasiologically component nature from the context where they are used

2 This having been done, they are distinguished from the other class by means of a typographical device, namely, some dots are supplied to their conjugational forms between their prepositional and radical components, e g under अति√त् which is a root of this type, will be found entered forms like अति तरति etc in contradistinction to the entry of the forms like अतिदिशति etc which belong to the other class of these roots

3 To further clearly show the composite nature of these roots, their prepositional and radical components have been separated from and juxtaposed to each other, e g अभि√हन्च्, अभि√ह्, निर्√ईत् etc. When there happen to be more than one preposition attached to a root, the same are divided from one another by means of a hyphen, e g उप-नि-√प्लु, उप-नि-√दघ्, उप-निर्-आ√कम् etc,

4 Sometimes, due to the exigencies of the alphabetic arrangement in relation to the cuphonic combination into which two

prepositions have entered, they are first shown in that combined condition and then they are separated from each other by means of an *avagraha* sign, inside round brackets, e g उदा (-द् ऽआ) √द्, उदा (-द् ऽआ) √नी, उदा (-द् ऽआ) √ह etc In the absence of this device, reference-work was apt to be retarded for it would have required additional time to analyse these compounds and then look for the required thing at its proper alphabetic place Its utility will become remarkably obvious in the sequel

5 When there are two or more such prepositions and of these one or more have besides their mutual euphony entered into a similar combination with the following radical element, the same are likewise shown in combination as well as separation which is indicated partly by a hyphen and, partly, by the foregoing *avagraha* and the radical signs, e g उप न्याचर् (निऽआ√चर्), उप-न्याच्लु (निऽआ √च्लु), उप-न्ये (निऽआ√इ) etc

6 In the forms that follow these composite radical representations, actual composite and euphonic character is restored except in the case of separable prepositions where, as already explained, dots notify the

peculiarity of the case, e g उदाद्गति, उदानयति, उपन्याचरति etc

7 When due to the euphony of dissimilar vowels, a composite root and its forms have to be entered alphabetically far away from the place which they should otherwise have occupied, a system of relevant cross-references at the originally expected places has been called into service, e g under उप, after recording उप-आ√इ, -√इप्, -√इत्, and √ईत्; उप-√उच्, -√उत् and √उन्द and उप-√श्च, -√श्चत्, -√श्चप् and -√श्चप्, उपे; उपो; and उपार द्र etc

(m) Denominative roots have been entered as such in their alphabetic order under their proper bases, e g √नमस्य and नमस्

(n) Such of these as are formed by adding the Paninian suffix, णिच् to their bases, are recorded here as ending in short इ, e g √न्यूहि from न्यूह- and √नवि from नव- (and not √न्यूह्य and √नव्य as given in some of the modern lexicons)

(o) Some derivatives, mainly of an indeclinable nature, enter into composition with verbs which have been given here as composite radicals, e g नमस् √ह, तिरस् √घा, अरम् √ह etc

(p) The preceding treatment has been accorded to those roots only whose conjugational forms are actually available Besides these,

there are other roots as well which are presupposed by their derivatives as met with in the Vedic texts but whose conjugational forms are not to be found there. A reference to connected derivatives will incidently bring such roots to one's notice, e g क्षत् (√क्षि-) and उदात्त (-द्वाञ्च्ञा √श्वा) etc

B TREATMENT OF DERIVATIVES (नामानि).

(a) According to the etymological theory of language, all nominal, adjectival and adverbial Primary Derivatives (कृदन्तः), Feminine Formations (स्त्री-प्रत्ययान्तः) Compounds (समासः), Secondary Derivatives (तद्धितः) and a large number of Indeclinables (अव्ययः) are ultimately traceable to verbal radicals and, as such, known as Derivatives (नामन्तः). For the purposes of this Concordance, words falling under any of these several categories have been registered on the basis of their etymology.

(b) The basic (प्रतिपदिक-) forms of the derivatives have been first given, properly accented (except where unaccented forms only are to be recorded) and supplied, at the end, with a hyphen which indicates that, as such, they do not constitute a usable material. In order that they may enter into actual use, they must be supplied

with proper declensional suffixes (विभक्ति-प्रत्ययः), e g अग्नि-, गेय-, तपस्- etc

(c) Indeclinable bases, on the other hand are, as such, ready for use. Consequently, they are easily distinguished from the other declinable bases by the absence of a hyphen at the end, e. g इह, तथा, यथा, तत्र etc

(d) There are some bases ending in स् or र् both of which are resolvable into a visarjaniya () In order to distinguish between the two sets of such bases, the same are shown in their original forms also, e g कर्त्तॄस्(.), अहरहर () etc

(e) In relation to their radicals, derivatives are either homo vocalic or allo vocalic. The former find their natural place in succession to the record of the conjugational forms of their radicals, e g under √कृ will be found fully treated कृत्वत्-, कृत्वान्-, कृत-, कृति- etc. In the case of the latter, their vowel-change disturbs the order of succession of their homo vocalic collaterals and hence they are simply notified there in a subordinate position and are properly treated in their own alphabetic order, e g कर-, करणीय-, कर्त्- , कर्त्तये, कर्त्तुम्, कर्त्- etc, are noted after finishing the conjugational forms of √कृ but fully entered elsewhere.

(f) The derivation from a particular root of a base is as a

rule indicated along with it in round brackets, especially so, when the root as such has not found a place in the Concordance for want of conjugational forms, e.g. अतिथि (√अत्)-or, when due to alphabetic arrangement, there has occurred an unavoidable gap between a governing root and its derivatives, e.g. अज्मन् (√अज्) When, however, the radical relation and sequence is quite clear from the typographical setting, the same is not unnecessarily indicated, e.g. उत्तन्-, उन्मूल-, उन्मृष्ट- etc

(g) Composite bases are subordinately recorded under their first components with an additional middle hyphen to show their components separately, e.g. ऊर्णा मृद्-

(h) Negative compounds have been given separately in the alphabetic order of the negative components, e.g. अ क्षित-, अ क्षिति- etc

(i) When the final letter of the preceding and the initial one of the following component have coalesced into a euphony, the same is clearly indicated by means of an avagraha sign inside round brackets introduced between the said components, e.g. अन्य(-ञि ऽ अ-)गार-, अन्य(-ञि ऽ अ)कै-, etc

(j) In entering allo vocalic secondary bases, their primaries have invariably been shown besides them with an arrow head to indicate

their mutual relationship e.g. ऐकादिक (←एकाह)-, ऐक्ष्य (←इक्षु)- ऐष्टक (←इष्टका)-, ऐपुमत (←इपु-मत्)-

(k) In entering homo vocalic secondary bases proper suffixes and the combination of the same with the proper primaries have been given inside round brackets, e.g. अग्नि-वत् (मनुप्)-, अग्नि-वत् (वति), अर्था (-णु+डीन्)-, अग्निप्रोमीय (-म+छ्)-, etc

Although the absence of a hyphen at the end of the second अग्निवत् is a sufficient indication of its indeclinable character, yet the showing of the adverbial suffix वति in contradistinction to the possessive suffix, मनुप् as given in the case of the first अग्नि-वत्-, brings out the whole situation in full relief This device will be especially appreciated in cases like the present one where accent on account of its sameness fails to hint at any explanation

(l) In some compounds, the final vowel of the preceding component is elongated This process has been indicated by introducing between the components brackets containing the original form with an arrow head pointing to the elongated form, e.g. अग्नी (←ग्नि)-वक्ष्य- अती(←ति)-काश-, उपया (←पय)- मद्-, etc

(m) Sometimes, the initial sound of the second component also simultaneously undergoes a change This double process is

likewise indicated inside the round brackets, e g अग्नीषो (←अग्निऽशो-)म- etc.

(n) Bases derived from complementary roots like √गच्छ् and √धम् are according to their alphabetic compatibility treated either in succession to their conjugational forms, e g गच्छत्-, or separately, e g धमत्- In the latter case, proper cross-references have been made

(o) Similarly, from considerations of alphabetic compatibility and facility of reference, compounds like अग्नाविष्णु-, which have had to be treated under their respective head-words, अग्नि-, etc, have also been given in their own alphabetic order and thence cross-referenced to the place of their full record.

(p) When a base is met with in more than one accentual aspect, it has been treated as so many different words and the basis of distinction has generally been indicated in the FNN, e g १ ज्येष्ठ-, २ ज्येष्ठ-, १ तृतीय-, २ तृतीय-, etc

(q) Some bases, particularly those ending in इ, have a second aspect, namely, one with the long ई They have been entered together, especially in view of their common forms which may equally be related to either of their basic aspects, e g अङ्गुलीनाम्, and ओपघी in the case of अङ्गुलि ली- and ओपघि, घी- respectively Elsewhere, this grouping has sometimes been resorted to from

considerations of consolidation, relegating to FNN an indication of the basic peculiarities, e g अग्नि, क्षी- whose case-forms presuppose four aspects of the base

(r) In the case of such bases, nominal as well as adjectival, as are found used in their feminine forms only, their primary aspect prior to the suffixing of the feminine ending is always given inside round brackets, an arrow-head pointing to the form as in actual use, e g अग्नि-पु(र→) रा-, अतीयमा(न→)ना- etc

(s) Bases ending in short अ in the masculine and the neuter genders and in long आ in the feminine gender have been given in groups, e g अज,जा-, अक्ष्य,क्ष्या-, etc Where there is some other note worthy difference in the basic aspect, the same is also properly given, e g basic variation in the neuter is clearly indicated in the basic groupings, कतर,रत्,रा-, कतम, मत्, मा-, etc

(t) Feminine bases ending in long ई have been separately and in a subordinate position treated under their masculine forms, e g अ-देधी-, अरुणी-, under अ-देव-, and अरुण-, respectively

(u) Formally identical, though semasiologically separable, nominal and adjectival bases have been jointly recorded in single entries, e g अक्षिप्त-, अयाद,दा-, अरुण, र्णी-, दक्षिण, णा- etc

(v) Formally identical adverbial

bases have also been jointly entered along with their corresponding nominal and adjectival bases e g अयु-, अधिलोक-, अनपेक्ष-, अनपजय-, अग्र-, अल्प-, दूर-, etc The adverbial use in these cases is only a semasiological specialisation of some of their case-forms, e g अग्रेण, अल्पम्, दूरेण, etc, and for the purposes of this Concordance, it has not been feasible to enter into the details of this differentiation. Where, on the other hand, this process has been accompanied by an accent change, the same has been treated separately though subordinately, e g दक्षिण, णा- and दक्षिणा

(w) Indeclinable derivatives such as gerundial, infinitive and absolutive bases have been treated just like other bases. Bereft of the ordinarily attending hyphen, they have been entered as close to their verbal radicals as possible under the system of alphabetic compatibility as followed here, e g अतिमर्शम्, उपाधाय, उपापपातम्, कृत्वा, गृहीत्वा etc

(x) A query-mark has been affixed to obscure and dubious bases. The element of uncertainty may be in respect of the really original form or accent of a base as contradistinguished from the material as actually available. Points of doubt generally stand out in relief in the connected FNN e g ? अग्रहण-, ? अतिताप्त-, ? अच्य-

दिदेश-, ? अ (य) घदा-, ? अ-जिह्व-, etc

(y) In connection with the entries of declensional forms, attention has to be drawn to the following points

- 1 As a rule, only the last syllable of a base has been repeated in conjunction with the following case-endings. A hyphen put before it indicates that the preceding basic residue has to be supplied for making it up, e g in -त्रय, -सिम्, -सिन्, अ has to be added from the base असि-
- 2 Sometimes, where it has been possible to extend this process of consolidation without sacrificing clearness, only the last letter of a base has been repeated e g the portion कुर्व has to be supplied to -ते to complete the form कुर्वते under the base, कुर्वत्-
- 3 Further, there are bases in relation to which an indication of mere suffix-portion has sufficed for the purpose, e g -म् in the case of लताम्, अज्याम् and अजुष्टम् etc
- 4 Monosyllabic bases have naturally had to be fully repeated and hence they have been shown without the accompaniment of the preceding hyphen, e g under क-, कः, कम् etc
- 5 When an original base is supplanted by one or more substitutes in its declensional

forms, the same are entered fully or otherwise according as they are monosyllabic or not and the said process of substitution is indicated by an arrow-head, e g, cf. किम्-, अदस्-, वृ- etc

- 6 When the said process of substitution is partial and of limited scope, the same is indicated inside round brackets placed alongside of a base and their forms are arranged together, e g दन्त (→दत्)-
- 7 Sometimes, complementary bases of this type have also been shown separately, e g निश्- and निशा- etc
8. Such declensional forms as have been used in their duplicated (आञ्जेदित-) aspect, have been separately shown with an avagraha sign between the doublets, e g under अशु-, -शु ऽ-शु, -शुम् ऽ-शुम्
9. Declensional forms in composition with the particle इव have been separately given with an avagraha sign between the components, e g. under देव-, -व ऽइव
- 10 Declensional forms have been arranged alphabetically and not casewise. In this way, it has been possible to give entire declensions of group bases (cf (r) above) in a consolidated and easily referable way in one place.

(z) The following bases, as being too common, have been but partially entered -अतस्, अत्र, अदस्-, अस्मद्-, इदम्-, इतस्, इह, एतद्-, कथम्, कुतस्, ततस्, तत्र, तथा, तद्-, तर्हि, यतस्, यत्र, यद्-, and युष्मद्-

C TREATMENT OF PREPOSITIONS AND PARTICLES

(a) Such Prepositions as are found in composition with verbal forms, integrally or semasiologically, have been shown in conjunction with the latter as already explained, cf. (i) under Treatment of Verbs

(b) Prepositions (कर्मप्रवचनीयस) which govern nominal forms in various cases have been entered as separate words, e g अनु, अभि, etc

(c) Attention has to be drawn to the special treatment of अति, अनु, अप, अपि, अभि, and अव. They have been in a way dealt with in separate sections in which they have been accorded the primary position of head-words and the entire body of their radical and derivative compounds has been alphabetically arranged in a subordinate position after them. When they have been done, the thread of the general alphabetic order of the rest of the Concordance is again taken up, e g. अ-तितिक्षमाण- and अतिथि- etc have been entered later than अति/त् and अति/द्. This method though

more scientific, could not, however, be applied to the rest of the Prepositions as it had to be eschewed in favour of the general one as less complicated and hence, more easily referable

(d) There are some prepositions which occur in Vedic citations. In the original contexts, they are component parts of verbal forms. But the latter not having been cited, they appear in our texts as isolated words and as such, have been entered along with independent prepositions

(e) Particles used as conjunctives, exclamatories and also to express a number of other meanings, have likewise been recorded as independent words in their proper alphabetic order, e g अथ, च, न, ननु etc

(f) Composite Prepositions and Particles have been entered like other compounds under first components, e g cf अथो, उपो, उप, इष, अभिऽइत् etc

(g) Peculiar composite forms have been separately shown in their own alphabetic order also, e g उपो

(h) When a particle is used in a number of obviously distinct senses, the same has been recorded as so many separate words e g न (१-६).

(i) The following, as being too common, have been but partially entered अथ, अथो, अथि, इत्, इत्ति

उ, उत्, उत्त, एव, एवम्, च, वा, वै, ह, हि, यदि, नु, तु, १न

D TREATMENT OF ACCENT

(a) Consideration of accent as a semasiological determinant is a well-recognised principle of Vedic exegesis and lexicography and as such the same has been properly attended to in the preparation of the present work. Of the texts included here, only four, the Mādhyandīna-Śatapatha-Brahmana, the Kāṇva-Śatapatha-Brahmana, the Taittirīya-Brahmana and the Taittirīya-Aranyaka have come down to us in an accented state. Of these, the first two have one horizontal under-stroke to mark the acute (उदात्त-) and a preceding horizontal under-stroke to mark the circumflex (स्वरित) on the following syllable. Due to the prominence of these texts, the first mark, namely, a horizontal under-stroke for the Acute (उदात्त-) has been adopted here. The two Taittirīya texts follow the Rīg Vedic method of using a vertical up-stroke for the Svarita and a horizontal under-stroke for the Anudatta and leaving the Udatta unmarked. The vertical up-stroke of the Svarita of this method has been adopted here in preference to the other double under-stroke alternative as being more handy and

clear The object being to indicate the main governing accent carried by a word, the Anudatta, which is only a preparatory under-tone for the following Udatta, has been left unmarked Similarly, in the case of the Svarita only the Independent (स्वतन्त्र-) and Euphonic (जात्य-) aspects of it have been indicated, whereas its dependent aspect which is merely a relief of the preceding Udatta, has been left out as understood In this way, every accented word as recorded here, will have only one mark, mostly a horizontal under-stroke and occasionally a vertical up stroke according as the case may be, e g अश- अशु-, अकामकरीन-, ऐक्ष्व- कर्ष्या-, etc

(b) When a word has been entered without any accent-mark, it is either referable to only such texts as are found unaccented, or, if referable to the accented ones, it has either undergone a loss of accent (निघात-) or happens to be an enclitic, e. g, cf ऊर्ध्वगण-, ऊर्ध्वगन्धि-, ऊर्ध्वङ्ग- etc which fall under the first category, उदेत्, तृप्यन्ति, तृप्यन्तु etc, which have lost their accent and उ, च etc which are enclitics

(c) Verbal radicals have as a rule been given without the accent-mark in order that their conjugational forms may the more easily be shown with their respective accents e g √छ्, √गम्, etc

(d) In the case of accented entries, it is understood that they represent both kinds of originals, accented as well as unaccented according to the nature of the texts which might have been drawn upon as will be gathered from the corresponding set of references, e g उद्यत- found as it is in पे शां as well as श, stands for an unaccented उद्यत- also

(e) Generally, the original syllable of a base continues to carry the accent when the same is declined Consequently, it has not been necessary to repeat the process of accentual marking in the declensional forms, e g -ल under अंसल- and -हसा under अहस्-, respectively stand for अंसल and अहसा

(f) When as a result of homogeneous euphony between the final vowel of an oxytone base and a case-ending, the accent continues to remain in tact, the same is not given in the shortened declensional representation, e g -लम् under असल- stands for असलम्

(g) When as a result of heterogeneous euphony between the final vowel of an oxytone base and a case ending the basic vowel is changed into a semi vowel and the accent is shifted to the case ending, the same is not shown in the declensional entry, e g -द्या and -द्यै under नदी- stand for नद्या and नद्यै respectively

(h) When, however, as a result of heterogeneous euphony between the basic final and a case-ending, the unaccented vowel becomes a Svarita, the same is properly recorded in the declined forms, e.g., -व्यः under देव्या- stands for देव्यः.

(i) When as a result of ablaut, the final इ or उ, short or long, of an oxytone is changed without an accentual shifting into अय् and इय् or अव् and उव्, the accent has not been marked in the relevant declensional forms, e.g., -चयः under कवि-, -शवः under अंशु- and -नुचः under तनु- stand for कव्यः, अंशवः and तनुव् respectively.

(j) In the case of monosyllabic bases which as already pointed out, are fully repeated, either through themselves or through monosyllabic counterparts, in their declensional forms, accent is not marked in the latter as the same has to be supplied from the basic entry, e.g. क, कम् and सः, and तौ connected as they are with क-, किम्- and तद्- stand for क, कम् and सः and तौ respectively.

(k) When, in declension, a case-ending carries the accent and a base becomes unaccented, the change is specifically shown in the declensional entry, e.g. -ग्निः, under दिश- stands for दिग्निः.

(l) Vocative forms are either entirely unaccented or have accent on the initial vowel. Consequently,

they have to be properly recorded so that their particular accentual aspect may be quite clear. For this purpose, a small circle has been added to the ordinary hyphen that precedes declensional forms as characteristic symbol of the Vocative and the presence or absence of a horizontal stroke under the same implies that a particular vocative form is initially accented or has no accent at all, e.g. -व्य and -व्य, -न्त्य, and -मन् under देव-, आदित्य- and अयमन्- respectively.

(m) The declensional forms of bases like, अक्षि-, अस्मद्- and युष्मद्- are really derived from more than one complementary base. Consequently, they have been entered *in toto* with their proper accent and not in the ordinary shortened way and their bases have been left without any accent mark, e.g. under अक्षि-, अक्षि, अक्षिणि अक्षयोः, अक्ष्योः and under अस्मद्-, अस्मत्, अहम् नौ, मा, माम् etc.

(n) Verbal radicals having been given without an accent mark, their conjugational forms have been given *in toto* with their accent properly marked or left out according as they individually happen to be accented or otherwise in their respective contexts, e.g. under √गम्, गमिष्यति, गमिष्यन्ति etc.

(o) In the case of duplicate declensional forms (आत्रेडित्स), not been marked as the

same has to be carried by the first doublet only and has to be supplied from the basic entry as in the case of ordinary declensional forms, e g under देव-, -वम्-वम् stands for देवम्-देवम्.

(p) Similarly, composite forms with the particle इव as their second component have been given unaccented as there also the accent is on the first component only and has to be supplied from the basic entry, e g under देव-, -वम्-इव stands for देवम्-इव

(q) Prepositions and Particles are, as a rule, initially accented. But, in some cases they are either oxytones or enclitics. When they have had to be entered as independent words, their accent has been clearly shown, in every individual case, e g आ, अतु, अभि, एवम्, उ, कम, च etc

(r) When they have entered into composition with verbal and derivative forms, they usually maintain their accent, but it is also sometimes shifted to their succeeding component. This double process has been clearly indicated in the entry of individual composite words, e g उपदस्यामि, उपदासयति under उप-दस्; उपघसे, उपघसे under उप-घा and उपदग्घ-, उपदा- etc.

(s) In the case of the last Kānda of the Śatapatha-Brahmana, the accent marks as available in the printed editions of that work, are

often very corrupt. They have almost in all such cases been brought in line with the normal accent-system of the same text and, also, properly explained in corresponding FNN, e g पतञ्जल-→ पतञ्जल-, पतङ्ग-→पतङ्ग-, पृच्छ-→पृच्छ- etc

(t) From this point of view, the treatment of the Taittiriya-Āranyaka has been much more difficult than that of any other single text. To say the least, its marks have become too corrupt to either let one enter them as such or amend them in entirety. Cases like अग्रपिण्ड- अवकिरेत् and अवकीर्णिन् have been left as found, of course, with FNN to point to their accentual irregularity. In cases like अग्रभृत्-, emended accent has been given along with the available wrong one. In other cases like अ (? घा)तक- and (? अ) अग्राम्- an interrogation-sign has been added to the wrong mark which is placed inside brackets alongside of the emended mark. In still other cases like अतुःस्त्र-, अतीपान-, and अतिथिदेव, only emended marks have been entered and pointed reference has been made in corresponding FNN to textual irregularity. And, lastly, the Upanisad-portion of the text as available is bereft of all accent marks and as such it has not been deemed practicable to apply any marks to the entries drawn upon from the said portion, e. g अदश्य-, अनात्म- etc, otherwise it would

become tantamount to re-accenting what through continuous disuse or negligence of ages had become unaccented

E TREATMENT OF REFERENCES

(a) Every conjugational, declensional or indeclinable entry is referred to the original place or places of its occurrence rather exhaustively. The abbreviated names of the texts are followed by figures representing their major and minor divisions. The following order of referential precedence has been observed in respect of the texts which have been dealt with here—

- I The Rig-Vedic Brāhmanas and Āraṇyakas,
1 ऐ, 2 ऐआ, 3. शां and 4 शाआ,
- II The Yajur-Vedic Brāhmanas and Āraṇyakas
5 श, 6 का. 7 तै and 8 तैआ,
- III The Sama Veda Brāhmanas
9 ता, 10 जै, 11 जैड, 12 दै,
13 प 14 सा 15 न, 16 आ,
17 जैआ, 18 मं and 19 वं and
- IV The Atharva-Veda Brāhmana 20 गो.

Note—In the case of the minor Sama Veda texts, their internal sequence as given here has not been rigorously observable

(b) When two or more entries of distinct word-forms concur, they are first juxtaposed and then the reference is made without having had to be repeated, e.g. द्राविशा and -शेयु both occur at तै ३, ११, २, ३ which has accordingly been shown only once.

(c) When a certain entry occurs more than once at one place, the same is marked by an appropriate degree-figure put on the top of the proper reference figure, e.g. तां. ६, १, २४, against 'द्वादशस्तोत्राणि' shows the double occurrence of that word at that particular place

(d) Most of the basic texts as included here, are found according to ancient usage divided and further sub divided into many major and minor portions. The same have been preserved with a few modifications here and there, but are uniformly represented by figures and not the jumble of their so many mutually differing designations. The same are, however, recorded here for general interest and information as under

- 1 THE ĀITAREYA BRĀHMAṆA (ऐ) is divided into eight Books (पञ्जिकास) which are further split up into Chapters (अध्यायस) and Sections (खण्डस). The last mentioned are usually enumerated consecutively in every Pañjikā, thus obviating the need of maintaining the

middle division into Adhyāyas
In this way, only two figures,
one for a Pañjikā and the other
for a Khanda have been
employed here.

- 2 THE ŚĀNKHĀYANA BRĀHMAṆA (शां) is divided into thirty Chapters (अध्यायस) which are sub-divided into Sections (खण्डस) These have been shown here by two figures
- 3 THE ŚĀTAPATHA BRĀHMAṆA (श) has two four-fold divisions, namely, the one into Kāndas, Prapāthakas, Brāhmanas and Kandikās and the other into Kāndas, Adhyāyas, Brāhmanas and Kandikās. The latter is by far more popular of the two and the same has as a rule been followed here. But there may be a few entries, mainly from the first six Kāndas, and those, too, from the vowel-portion thereof for which the first mode may have to be tried to trace them out, c g. cf अतिमुक्ति श २, १, १, ६.
- 4 THE KĀNYA ŚĀTAPATHA-BRĀHMAṆA (का) possesses the second four-fold division as found in the other Śatapatha and the same has likewise been represented here by four figures
- 5 THE TAITTIRIYA BRĀHMAṆA (तै) has its fourfold division into Aṣṭakas, Prapāthakas, Anuvākas and Kandikās. The last name has, however, not been specifically mentioned in any
- edition. The Mysore edition has a consecutive enumeration for the fourth sub-division and Anuvākas, even though superfluous in its case, have also been shown separately. In view of the wide prevalence of the ordinary four-fold division, four figures have been used for showing the same here.
- 6 THE TĀNDYA BRĀHMAṆA (तां) has three-fold division into Adhyāyas, Khandas and Kandikās. The third name as such has not, however, been met with. Three figures have accordingly been used here for the तां-references
- 7 THE JAIMINIYA BRĀHMAṆA (जै) as available for the purposes of this Concordance is divided into 212 Sections which are cited here serially by a single figure
- 8 THE JAIMINIYA UPANIṢAD BRĀHMAṆA (जैउ) has a four-fold division into Adhyāyas, Anuvākas, Khandas and Kandikās. Four figures have accordingly been used here to indicate the same
- 9 THE DAIVATA BRĀHMAṆA (दै.) is divided into three Khandas which are subdivided into many Sections (? कण्डिकास) Double figures have been used here to correspond to this division
- 10 THE ŚADVINŚĀ-BRĀHMAṆA (व) has five Prapāthakas, subdivided into a number of Khandas

These also have been shown here by double figures.

11. THE SĀMA-VIDHĀNA-BRĀHMAṆA (सा.) consists of three Adhyāyas, subdivided into Khandas and Sections (? कण्डिकास). Triple figures represent this division here
12. THE SAMHITOPANIṢAD-BRĀHMAṆA (सं.) consists of five Khandas for which single figure has had to be used here
13. THE MANTRA-BRĀHMAṆA (मं.) possesses a triple division into Prapāthakas, Khandas, and Mantras, which have accordingly three figures to represent them here
14. THE VAṆŚA BRĀHMAṆA (वं) has only Khandas which require single figures
15. THE ĀRṢEYA-BRĀHMAṆA (आ) has a sufficiently complicated division. To begin with, there is the Introductory Chapter (भूमिका) without any sub-division. Next follows what is known as the Grāma-geya-gāna, which is divided into five Chapters (अध्याय), subdivided into Sections (खण्ड) Last in order comes the Āranya-gāna, divided into four Parvans, namely, the Arka, the Dvandva, the Vrata and the Supplementary (परिशिष्ट-) These are parcelled out into Chapters (? अध्याय) which are again subdivided into Khandas.

- Burnell has in his edition enumerated the Sections of Book I, namely the Grāma-geya-gāna consecutively (1-584), thus doing away with the middle Chapter-wise division. In Book II, namely the Āranya-gāna, he has left the Parvans altogether out by consolidating the Chapters (? अध्याय) in the four Parvans into one serial enumeration (1-26). In this Concordance, accordingly, single white figure has been used for entries referable to the Introductory Chapter (भूमिका) e g cf अतस् and एतु etc, double figures have been used for those referable to the Book I, and three figures for those given from Book, II, e. g cf अजितस्य, द्वौ etc
16. THE JAIMINIYA-ĀRṢEYA-BRĀHMAṆA (जैआ) has an akin system of division, except that it has no Introductory Chapter (भूमिका) and that in the Book II the Parvans run in the order, Vrata, Arka, Dvandva and Parisista and the consolidated number of their Chapters is less by one For the purposes of this Concordance, a treatment exactly similar to the one followed in the case of the preceding text has been used in so far as is applicable to it
 17. THE GOPATHA-BRĀHMAṆA (गो) is divided into Book, I (पूर्व-भाग-) and Book II (उत्तर-भाग-)

ब्राह्मण-), subdivided into Lessons (प्रपाठकस) and Sections (खण्डस) Its references have correspondingly been given here by triple figures

18 THE ĀITAREYA ĀRANYAKA (ऐत्रा) is divided into five Āranyakas, further partitioned into Chapters (अध्यायस) and Sections (खण्डस) Its references have accordingly been given by triple figures

19 THE ŚĀNKHAYANA-ĀRANYAKA (शांखा.) has two-fold division, namely, into Chapters (अध्यायस) and Sections (? खण्डस). Its references have accordingly been entered by double figures

20 THE TAITTIRĪYA-ĀRANYAKA (तैत्रा) is divided into Prapāthakas, Anuvākas and Khandas In the Mysore edition, the ten Prapāthakas of the other editions occur in the order, I, II, III, VI, IV, V, VII, X, and the last subdivision, namely, that into Khandas has also been consolidated into consecutive enumeration In this Concordance, however, references have been entered by triple figures in accordance with the other editions

F SPECIAL TYPOGRAPHY SIGNS AND SYMBOLS

(a) Basic word-material has been printed in three distinct columns in order that secondary

and tertiary bases may easily be distinguished from the primary ones The second column is slightly removed from the first column to the right. The third column is still further removed to the right, e g अग्नि- stands out in relief in the first column whereas अग्निष्टोम- and अग्निष्टोम-ता- are given in the second and the third columns respectively.

(b) Similarly, separate columns have been used for entering verbal radicles and their immediate derivative-forms e g अव √सो and अव √स्या on the one hand and अवसान-, अवसित-, अवतिष्ठत्-, अवस्थाय, and अवस्थित- on the other appear in different columns

(c) When a derivative base is given far away from its radical record and its root has to be shown inside brackets placed alongside of it, other derivatives from the same root which follow it in their alphabetic order, are given in the next column, e g. गायत् (√गै)- on the one hand and गायति- and गायत्र- on the other are given in separate columns And, गायत्रच्छन्दस्- being a step still further, is given in the last column

(d) In this way, the whole material is presented in the form of radical and derivative basic groups It is very easy for the eye to notice at once where one such group ends and the next begins as also to what extent a particular

group has expanded in actual use, e. g. the group headed by अवि- ends with अव्य- and consists of three members only; another group begins with अ-विहृत- and ends with its next member अ-विहृताङ्ग- while, still another group on the same page, begins with अ-विदित- and extends up to अ-विद्या-, making five words altogether.

(e) When an immediate derivative on account of its divergent alphabetic order has to be merely indicated under a radical and not treated fully like other homo-vocalic derivatives, it is distinguished from the latter by being given in the last column, e. g. under √कृ and √घ्रा, कृत- and घातवे are entered in the second and दधत्- and कर्तवे in the third column respectively.

(f) Prominence of homo-vocalic derivatives becomes still more readily noticeable because they are given in a regular vertical column whereas the hetero-vocalic ones are besides being relegated to the last column, printed horizontally like running matter, e. g. cf. under √कृ, कर-, करणीय-, करत्- etc. printed one way and कृण्वत्-, कृत-, कृति- etc. the other way.

(g) Black and white faces of the type have been alternately used. This brings out in full relief the several distinct elements of individual entries, e. g. a basic entry like अ-विचिक्- is black whereas

the radical reference in the brackets (√विच्) is white; the shortened form -क्म् is black while the abbreviated name of text जैड. is white and, finally, the first figure, is black while the rest ११, १, १, ७ are white.

(h) Foot-notes have been headed by certain signs instead of figures so that there may be no chance of their being confused with the degree-figures used to indicate the repetition of certain references. The maximum number of foot-notes on a single page has been fourteen and fourteen different signs as available have accordingly been employed in connection therewith.

(i) The following signs and symbols have been used to add at once to the consolidation as well as the clearness of record:

1. √ is the familiar radical sign, e. g. √दृश् etc.
2. — is appended to all such derivative bases as are declinable e. g. अग्नि- etc
3. - is a shortened variety of the preceding sign. It is used to separate component parts of a composite base (e. g. अ-काणा-) and is prefixed to shortened declensional forms to indicate their initial lacuna (e. g. -ग्निभिः ←अग्निभिः)
4. → indicates according to the direction of the arrow-head, substitution of one thing by or change of one thing into another.

- This process may be either complementary, e g √दृश् (→पश्य्) or formative, e g ऋतीयमा(न→)ना- or referable to cases of rationalisation of popular irregularities, e g कक्षीवत् (←कक्ष्यावत्)-, ऊर्ध्व-हु (←जातु)-
- 5 + denotes simple addition as in the case of suffixes, e g ऊर्जस्वत् (-स्+मतुप्)- etc
- 6 ? stands for the dubious or obscure character of an entry which might have been made from regard for authority or sheer helplessness, e g ?कना- र्काभा-, ?कुलि- etc
- 7 * Denotes actual emendation as made in a palpably corrupt text or the hypothetical character of an entry, e g अंजायमान- अद्द- , क्तु (cf FN Page 337)
- 8 ' have been used mainly in FNN to enclose quoted portions with इति appended at the end,

- e g 'नेन' इति (Page 351)
- 9 () have been used to enclose all auxiliary entries, chiefly etymologies, e g किंविद् (√१विद्)
- 10 ° is the special mark of a shortened vocative form
- 11 = indicates parity of textual reading or reference, e g cf FN on दृढ(ढ)- where it points to a parallel Yajur-Vedic context
- 12 S is the ancient *avagraha* mark It has usually been used to separate such components of composite bases as have their final and initial vowels consolidated into a euphony e g अग्न्य(-ग्निऽअ-)गार- etc It is also used to separate such components as though not undergoing the afore said euphonic process, yet suffer simultaneous change in the final and initial sounds, e g अग्नीपो (←ग्निऽसो-)म- etc

IV USES OF THE CONCORDANCE

A AS A WORD INDEX

Obviously, the chief use of this Concordance lies in its being a comprehensive word index to the Vedic literature. Every available Vedic word should be referable to it for the study of its basic as well as formological aspects as also for

complete references for a comparative study of it in the several contexts where it occurs. Moreover, there is a specific indication in the case of every individual word of its particular character, radical or derivative and in the latter case, declinable or otherwise.

B AS A MATERIAL BOOK OF VEDIC PHILOLOGY

(a) Peculiar euphonic combinations have been indicated as such either in the FNN or beside the relevant entries e g cf का+इति=काति, निराहव+चत् (←मत्तुप्)=निराहवत्, and अग्नि+सोम=अग्नीषोम-.

(b) Complete or partial transformations and complementary substitutions of radical and derivative bases have been noted, e g √धू(→धु), दन्त (→दत्)-and कनिष्ठ (←अल्प+इष्टन्)-

(c) Such conjugational or declensional forms as have been divergently understood by several scholars have been noted as such, e g cf कम् and कस्यै (Page 335)

(d) Peculiar forms such as अक, अकत् and अतथा have been separately repeated and cross-referenced to their proper place of record

(e) Every composite entry has been provided with a separate indication of its component members

(f) Certain words which are indeclinable in later Sanskrit idiom are declinable according to the Vedic usage, e g नमस्- They have been accordingly noted

(g) Certain independent words of the Vedic idiom have become mere suffixes of later times e g कृत्वस्() (←कृत्) Pointed attention has been drawn to grammatical

phenomena of this type and the corresponding difference between the two idioms has been noted, e g पञ्च-कृत्वस्(), नव-कृत्वस्() are invariably single words in later Sanskrit whereas according to the ancient Vedic usage, the first numerical component and the following कृत्वस् seem to have been looked upon as two separate words

(h) Attention has been drawn to new verbal roots like √गोवय and अ-पर्युपि/√भू which may as well be included in the available lists of Sanskrit roots

(i) Points worth further consideration have been noted as such, e g cf कौण्डिन्य and कौण्डिन्यायन where two fold aspect of accent requires elucidation

(j) Palpable errors of explanations as given by commentators have also been made a note of, e g cf चाकन् under √कन्

(k) Accentual peculiarities as noted here may have a suggestive value of their own in the comprehensive study of Vedic Accent, e g cf FNN on अणुप्रियङ्गु, अण्वन्त-, कनिष्ठ-, तिलमाप- etc

(l) Whenever there has been any difference in the grammatical view as held here and the same as held elsewhere about certain words or forms, a proper note has been made of it in order to present available data for further study and eventual decision, e g 'करति'

'करतः' 'करतः' and करसि have been given here as modal (लेद) forms whereas MW considers them to be tense (लद) forms, अपश्यत् at शांशा ४, १४, has been recorded here as a negative compound of the Present Participle form while Kt takes the same as an imperfect Past form

(m) Often, with the same object, critical material in the form of grammatical notes as given by others has been incorporated here, e g. cf अकुर्व under √कृ

C AS A MATERIAL-BOOK OF VEDIC LEXICOGRAPHY

(a) It supplements and completes the range of the Vedic vocabulary as available in the extant Sanskrit lexicons

(b) This use has an additional value of its own in that it defines the range of the vocabulary which has to be treated in the Vedic lexicon as distinguished from ordinary Sanskrit dictionaries which either entirely ignore or only incompletely deal with Vedic words

(c) Classification and grouping of words on a purely etymological and semi-logical basis as followed in this Concordance, is by itself a legitimate part of regular lexical treatment

(d) Analysis of compound words into their component members and indication of

derivation either by virtue of arrangement and typographical device or specific mention should prove a useful aid to arriving at right meanings of Vedic words For entries of the latter type, cf e g केश-, केशव-, कोश-, नभ्य-, अग्नि-वत् etc

(f) The treatment as accorded here to many a word will be found actually to be essentially like a lexical one, e g cf the entries of relevant FNN on यम्, द-, √श्ति, धुनि-, धुर-, धुरा, पहा, पहिया, etc

(g) Cross references and critical discussions as appended to good many words have their own exegetical utility. Therein will be found embodied varying comments by one and the same writer in different contexts as well as those by different writers in one context, e g cf एष्ट-, एष्टि, ऐकादशाक्षि-, तन्व-, ओपधि-, आचके under आ/चकृ, कर्कन्धु-, कर्त-, कश्यपतम-, चेरपाद-, चेद्, अशग्युष्णि-, कया-, कयानीया—etc

(h) Incidentally, at many places will be found suggestions for correcting the treatment of certain words as found in existing dictionaries, e g cf FN on कम्, अ धीर्- etc

D AS A HELP TO COMPARATIVE TEXTUAL STUDY

Textual comparison has to be made either in the form of words used in similar contexts or in the

accentual aspects thereof. Available material in respect of both has been given here:

(a) e g cf. देवकामा- of Rig-Veda and Brāhmana with देवकामा- of Atharva-Veda.

(b) e g cf. नार्द्य-, नारिष्ट-, निन्द्य-, जुष्ट-, फ्याम्बु- etc of Brāhmana with

corresponding नार्द्य-, नारिष्ट-, निन्द्य-, जुष्ट-, फ्याम्बु- etc of Samhita

(c) And, also, cf. inter-Brahmana variations, e g चेतव्य- of श with चेतव्य- of तै., त्रिकपाल- of श with त्रिकपाल- of तै. and जीवात्सै of श with जीवात्सै of तै.

F AS AN AID TO TEXTUAL RESTORATION

(a) From the foregoing bibliographic description of the basic texts, it is obvious that a good deal of editorial exercise is still required to get authentic editions of the same. By virtue of the large number of emendations that have been suggested and introduced in this Concordance in connection with the said texts, it may be expected to render the path of future editors sufficiently smooth. These emendations have to be considered in the light of critical material supplied in FNN. thereon. Besides the examples already given, here are a few more to illustrate the nature or amplify the prospect of this use

- 1 'नियुयोज' has been entered in place of the current reading 'निनियोज' at षे ७, १६. That Sayana tried to rationalise the corrupt reading may be a proof positive of its long standing but nowise a justification for its retention, cf FN
- 2 'अतिष्टाः' for 'अतिष्टः' at श ५, ३, ३, ६ (Cf FN)
- 3 'अतीर्येन' for 'अतीर्येन' without accent at श ११, ४, २, १४
- 4 'अनुबुवन्' for the radically accented 'अनुबुवन्' at श १, ७, २, १५
- 5 'नराशंसाय' for 'नराशंसाय' at श १, ५, १, २०
- 6 'अद्रवन्' for the radically accented 'अद्रवत्' at श ५, ५, ४, १० (cf FN)
- 7 'ज्योत्स्ना' for 'जोत्स्ना' at तै २, २, ६, ७
- 8 'नाव्य-' for 'नाव्य-' at श १०, ५, ४, १४ (W's edition, according to the system whereof, a double understroke should have been shown, cf FN)
- 9 अभिमृश्य for अभिमृश्य at श १२, ४, १, ६.

10. 'अभ्युदतिष्ठत्' for 'अभ्युदतिष्ठत्' at श. ४, ६, ४, ३.
11. 'अमेनि-' for 'अमेनि' at श. १४, २, २, ३०. (W's edition).
12. 'दीक्षमाणाः' for 'दीक्षमाणाः' without accent at श. १२, १, १, १०. (cf FN. for the rejection of an alternative suggestion).
13. 'धेनुः' for 'धेनुः' at श. १२, ८, २, २.
14. 'नानादेवत्यानि' for 'नानादेवत्यानि' at श. ४, १, १, १०. (W's edition).
15. 'नवमः' for 'नवमः' at श. ६, ४, ३, ६.
16. 'तादीक्षा' for 'तादीक्षा' at तै. २, ५, ४, ३. (cf. FN.)
17. 'कृत्वा' for 'कृत्वादाः' at तै. २, ४, ६, २. (cf. FN.)
18. 'अवीर्यः' for 'अवीर्यः' at तै. ३, ७, १, १. and also for अवीर्यः at का. २, १, १, ७. (cf. FN.)
19. 'अधिधिते' for 'अधिधिते' at तै. २, ४, ४, ६. (cf. FN.)
20. 'करत्' for 'अकरत्' at तै. २, ४, ४, ६.
21. 'अनशन-' for 'अनशन-' at तैत्र्या. (cf. FN.)
22. 'अनङ्गुलिः' for 'अनङ्गुलिः' at तैत्र्या. १, ११, ५. (cf. FN.)
23. 'अवपश्यामि' for 'अवपाश्यामि' at तां. १, ५, ३.
24. 'दध्मसि' for 'दध्मसि' at तां. १, ५, १७.
25. 'अभ्यघायन्' for 'अभ्यघायन्' at तां. १०, ५, १३.
26. 'कुञ्जिमतीव' for 'कुञ्जिमतीव' at तां. २५, १०, ११.
27. 'अवसानदेशौ' for 'अवसानदेशौ' at तां. ५, ७, ४.
28. 'घृतश्च्युतः' for 'घृतश्च्युतः' at तां. ६, १, १७.
29. 'नाशयितव्या' for 'नाशयितव्या' at जै. १६८.
30. 'कौशाश्वेय' for 'काशान्तेय' at जै. १६६.
31. 'अशमसु' for 'अशसु' at जैड. ४, ५, १, २.
32. 'अभ्यद्रवन्' for 'अभिद्रवन्' at प. ४, ५.
33. 'अनुवीर्याम्' for 'अनुवीर्याम्' at प. १, ४.
34. 'ध्रुवगोपः' for 'ध्रुवगोपः' at तां. २५, १८, ४.
35. 'गोन्योद्याः' for 'गोन्यायः' at तां. १३, ५, ६, (cf. FN.)
36. 'तास्पन्द्रे' for 'तास्पन्ध' at जैत्र्या. २, १८, ६.
37. 'पेतवाध्यम्' for 'पेतवृद्धम्' at जैत्र्या. १, ५६.
38. 'कौमुदम्' for 'कौमुदम्' at जैत्र्या. १, ८३.
39. 'एवयामरुतः' for 'एवयामरुतस्य' at श्या. १, ४६. २.
40. 'पश्चिनी' for 'पश्चिनी' at दै. ३, १३.
41. 'अपराजित्यै' for 'पराजित्यै' at गो. २, २, १६.
42. 'प्रणयः तेन' for '-यते' at गो. २, ३, ११.

(b) A further help in this direction is likely to be rendered by the registration of many a suggestive variant reading either in the body of the Concordance or in the FNN. The nature of this entry distinctly discernible in more than one aspect, may be illustrated by means of a few examples:

1. 'कौषयेय' occurs at जैज ३, ६, १, १ and ३, whereas 'कौवयेय' which is apparently another form of the same word, occurs at जै. १५३. Both readings have been given equal recognition and cross-references added in FNN
2. 'अरूपमा' is read by one edition of the तैआ. at १०, ११, २, while 'तनूपमा' is read by another at the same place. Both readings have been entered and cross-referenced in FNN
3. 'घर्मस्य तनू' as two separate words are read at जैआ. २, १८, ३, while 'घर्मतनू' as one composite word is read at आ. २, ६, ५. Both readings have been adopted and cross-referenced
4. 'घर्मस्य रोचनम्' is the reading of जैआ २, ५, १ for the compound, 'घर्मरोचनम्' at आ. २, २५, ६. Both have been duly entered and cross-referenced
5. 'धुरा' at जैआ १, १६८, ४४७, has to be compared to 'धुरो.' at आ. १, १६८, ४४७. Both have been entered and cross-referenced
6. 'कुम्भस्य' at जैआ. १, ४८१, is likewise to be compared to the

doubtful reading 'कौम्भस्य' at आ. १, ४८१.

7. On the other hand, variant readings like 'कौरुपाञ्चालः' for 'कौरुपञ्चालः' at गो १, ३, ६, 'तेन' for 'केन' at शां ६, १०; 'ऐकाहिन्यः' (←एकाहिनी) for 'ऐकाहिन्यः' at गो. २, ५, १४ and 'चलुः' for जलुः at शां. (आन) ५, ३, have been noted only in FNN. They are not wrong in form so far as they go, but all the same, they are not probable originals that are wanted in the contexts under consideration.
8. In the case of entries like 'कौसुह- (र?) विन्द्र.' at गो. १, ४, २४, where an original reading with a query-mark is placed side by side with an emended one, the case for the former, though not sufficiently strong, is, however, not so weak as to justify either its rejection or relegation to FNN
9. In cases like 'पर्युपि/भू' and 'अपादस्ता' an entry has to be assessed at its proper value in comparison with and along with full consideration of critical material as supplied in FNN
10. Query-marks as applied to conjectural and doubtful entries like 'धुराधुर-' and 'नानाजनितोः' should be welcome sign-posts for workers in this field to carry on further investigation and consideration
11. Cases, like the unaccented 'करचाणे' at श. १३. =. १. १०. in

respect of which the mind has been oscillating as to the desirability of making necessary emendations, have been entered as found in the available texts. Points to be considered in these cases have been indicated in FNN

- 12 Tentative character of certain entries as made here also calls for further consideration and eventual confirmation or otherwise. In the case of these entries what has to be decided may be connected either with the form of doubtful variants, e.g. cf. 'अद्गुण'-, beside 'अग्रहण'-, or with a particular textual analysis as proposed herein, e.g. cf. 'अज्ञान्यद्क्' (either as two words 'अज्ञा' and 'न्यद्क्' or as one compound word) at तां १, ७, ५.

(c) For the purposes of this Concordance, it has been necessary to make critical reading of the available commentaries and the result thereof has been entered in FNN. A reference to these may naturally be useful in any future work undertaken in connection with these texts, e.g.

- 1 भा. has to be corrected in his reading 'क्षितिम्' for 'अक्षितिम्' at तै. ३, ११, ८, ५
2. 'अतिताम्राणि' at तैश्चा. १, ५, १, has been entered here as a composite word after सा. and भा. But it has been pointed out that, really, 'अति' and 'ताम्राणि' have to be

construed separately.

3. The commentary's division of 'अद्गुणादेवः' at तै. ३, १२, ३, १, into 'अद्गुणा | देवः' has to be corrected into 'अद्गुणा | अदेवः'.
4. सा. in explaining 'जहनुवृचीवन्तः' at तां. २१, १२, २, has 'जहोः पुत्रा ऋचीवन्तः' which should be corrected into 'जहोः पुत्रा वृचीवन्तः', cf. FN.
5. भा. and सा. have divided 'उपह्रुवाधः' at तै. ३, ६, १०, ३, into 'उपह्रु | वाधः' whereas the right division is 'उप | ह्रुवाधः' cf. पपा. on ऋ. ६, १, ६, and सा.'s own comment thereon. Also, cf. FNN. on 'उपासद्' and 'ह्रुवाध्-.'
- 6 भा has been made to describe 'धारयत्' at तैश्चा. १, ८, ३, as an Aorist (लुङ्) form which is obviously a case of editorial continuation of clerical negligence.
- 7 सा. describes 'दीघरत्' at तै. २, ६, ३, ५, as Third Person Plural which it clearly is not, cf. FN. on the word under √धृ
- 8 सा. explains 'धेष्टा' at तै. २, ५, ८, ५, as a verbal conjugational form whereas its comparison with ऋ. ७, ६३, १, determines it to be a derivative declensional form, cf. FN.

F. AS A BASIS OF FURTHER WORK

Besides its aforesaid direct uses of referential and critical character in respect of the Vedic texts

comprehended by it in each volume, this Concordance may be put to a number of indirect uses. For instance, it should be much easier now to marshal with its help necessary data for the compilation of many other works like the following which are so much needed to facilitate and deepen further research in Sanskrit Philology and Indian Religion and Culture:

(a) A reverse-index of the entire Vedic vocabulary.

(b) An alphabetical list of Vedic roots, simple as well as composite and, also, those which have been conjugationally employed and those which have to be retrogressively deduced from their derivatives.

(c) An alphabetical list of entire Vedic derivative bases

including such as are found used as only components of compounds.

(d) An exclusive alphabetical index of these aforesaid components with a complete record of their textual occurrences.

(e) An alphabetical group-arrangement of the entire Vedic vocabulary on the etymo-geneological basis.

(f) An encyclopaedic lexical record of traditional Vedic interpretation with the help of the aforesaid compilations and the present work.

(g) A supplementary Vedic-index on the model of the work of the same name by the late Professor A. A. Macdonell and Professor A. B. Keith, containing all available information on Vedic history, geography, social development, religion, philosophy and culture.

V. ABBREVIATIONS (सङ्केताः)

A OF THE NAMES OF THE BASIC TEXTS

(आधारग्रन्थनाम्नाम्)

आ.	=आप्येयब्राह्मणम्	तैशा	=तैत्तिरीयारण्यकम्
ऐ.	=ऐतरेयब्राह्मणम्	दै.	=दैवतब्राह्मणम्
ऐशा.	=ऐतरेयारण्यकम्	मं.	=मन्त्रब्राह्मणम्
का.	=काण्वशाखीयं शतपथब्राह्मणम्	वं.	=वंशब्राह्मणम्
गो.	=गोपथब्राह्मणम्	श	=माध्यन्दिनशाखीयं शतपथब्राह्मणम्
जै.	=जैमिनीयब्राह्मणम्	शां.	=शांखायनब्राह्मणम्
जैशा.	=जैमिनीयाप्येयब्राह्मणम्	शांशा.	=शांखायनारण्यकम्
जैड.	=जैमिनीय (तलवकार-) उपनिषद्ब्राह्मणम्	प	=पङ्क्तिशब्राह्मणम्
तां.	=ताण्ड्यब्राह्मणम्	सं.	=संहितोपनिषद्ब्राह्मणम्
तै.	=तैत्तिरीयब्राह्मणम्	सा.	=सामविधानब्राह्मणम्

B OF THE SANSKRIT NAMES AND TERMS

(संस्कृतसंज्ञापरिभाषणम्)

१	=एकवचनम्	आश्व.	=आश्वलायन-
२	=द्विवचनम्	ऋ.	=ऋग्वेदः
३	=यद्विवचनम्	उ	=उज्वटः
अ	=अथर्ववेदः	उणा.	=उणादिकोपः
अज.	=अजमेर-संस्करणम्	उप.	=उपनिषद्
अदा.	=अदादिर्गणः	उसू.	=JACOB-सङ्कलिता- उपनिषद्वाक्य-सूची
अद्र.	=अद्रे (यस्या) द्रष्टव्य-	ऐपसू.	=ऐतरेयब्राह्मण-पदसूची
अर्वाञ्चः	=अर्वाकन-भाषाविज्ञानोपाध्याय चिदांसः	कापि.	=कापिष्ठल-संहिता
अव्य.	=अव्ययम्	कालि.	=कालिकाता संस्करणम्
आन.	=आनन्दाश्रम-संस्करणम्	काशौ.	=कात्यायनश्रौतसूत्रम्

कासं.	=काठक-संहिता
कौमु.	=वैयाकरणसिद्धान्तकौमुदी
क्रिवि.	=क्रियाविशेषणम्
क्रया.	=प्रयादिर्गणः
गद्र.	=(यस्था.) गत- द्र.
गृ.	=गृह्यसूत्रम्
च.	=चतुर्थी विभक्तिः
चुरा.	=चुरादिर्गणः
छा.	=छान्दोग्योपनिषद्
जु.	=जुहोत्यादिर्गणः
टि.	=टिप्पणम्
तस.	=तत्पुरुषः समासः
तना.	=तनादिर्गणः
तु.	=तुलना कर्तव्या
तुदा.	=तुदादिर्गणः
तृ.	=तृतीया विभक्तिः
तैसं.	=तैत्तिरीय-संहिता
तैउ.	=तैत्तिरीयोपनिषद्
द.	=दयानन्दः
दिवा.	=दिवादिर्गणः
द्र.	=द्रष्टव्य-
द्राह्या.	=द्राह्यायण-श्रौतसूत्रम्
द्वि.	=द्वितीया विभक्तिः
न.	=नपुंसकम्
नाघा.	=नामधातुः
नि.	=निरुक्तम्
निघ.	=निघण्टुः
प.	=(इहैव) परिशिष्टखण्डः
पद्र.	=(इह) परिशिष्टखण्डे द्र.
पपा.	=पदपाठः
पा.	=पाणिनिः
पारि.	=वैदिक-शब्दार्थपारिजातः
पु.	=पुरुषः
पुं.	=पुंलिङ्गम्
पूपा.	=पूर्वपाठः (उपक्रमः)
प्र.	=प्रथम-
प्र.	=प्रथमा विभक्तिः
प्र.	=प्रश्नोपनिषद्
प्रभृ.	=प्रभृति-

प्राञ्च.	=प्राकृता चिदांसः
प्राति.	=प्रातिपदिक-
फिद.	=फिदसूत्रम्
यस.	=यदुर्वीहिसमासः
यृ.	=यृहदारण्यकोपनिषद्
भा.	=भट्टभास्करमिश्रः
भू.	=(तत्र २ ग्रन्थारम्भे) भूमिका- खण्डः
भ्यादि.	=भ्यादिर्गणः
म.	=महीधरः
मा.	=मानवधौतसूत्रम्
मुपा.	=मुद्रितपाठः (=मूपा.)
मूपा.	=मूलपाठः (=मुपा.)
मैसं.	=मैत्रायणी संहिता
मैस्.	=मैसूर-संस्करणम्
य.	=यजुर्वेदः (=माध्यन्दिन-वाजसनेय- संहिता)
यदनु.	=यदनुसारम्
यथामु.	=यथामुद्रितम्
यस्था.	=यथास्थानम्
या.	=यास्कः
रुधा.	=रुधादिर्गणः
ला.	=लाट्यायन-श्रौतसूत्रम्
वा.	=वार्तिकसूत्रं कात्यायनकृतम्
वाज.	=वाजसनेयि-माध्यन्दिन-संहिता (= य.)
वि.	=विशेषणम्
श.	=शङ्कराचार्यः
श्रौ.	=श्रौतसूत्रम्
पृ.	=पृष्ठी विभक्तिः
स.	=सप्तमी विभक्तिः
सं.	=सम्बुद्धिः
सस.	=सर्वसम्मत-
सा.	=सायणः
साम.	=सामवेदः
सू.	=सूची
खी.	=खीलिङ्गम्
स्वा.	=स्वादिर्गणः
हस्त.	=हस्तलेखः

C OF THE NON SANSKRITIC NAMES AND TERMS

(संहृतेतर-सहापरिभाषणम्)

BC	= Vedic Concordance (by Bloomfield M)	L	= Lindner B
Bn or Br	= Burnell A C	Ly	= Lyden
BW	= Sanskrit-Worterbuch (in Kurzerer fassung von Otto Bohtlingk)	Ms	= Manuscript
C	Caland W	Mss	= Manuscripts
Cf	= Compare	MW	= Sanskrit-English Dictionary by Monier Monier-Williams
e g	= For Example	MVG	= Vedic Grammar by Macdonell A A.
Egg	= Eggeling J	ORN	= Rig Veda Textkritische und Exegetische Noten von Oldenburg H
FN	= Foot-note	Or	= Oertel H
FNN	= Foot notes	PW	= Sanskrit Worterbuch von Otto Bohtlingk und Rudolph Roth
G	= Gaastra D	Sch	Schmidt R
GG	= Glosser des Rig Veda, von Geldner K F	W	= Weber A
Gr	= Grammar	Wh	= Whitney W D
GW	= Worterbuch zum Rig Veda von Grassmann H		
	= Hug M		
Kt	= Keith A B		

अथ

वैदिक-पदानुक्रमकोषे

ब्राह्मणारण्यकीयो द्वितीयो विभागः

(पूर्वार्धः)



अ

अ-अ ऐआ २,३,८,अऽइति ता २०,
 १४,२,३,७, जैष्ठ ४,८,३,४ ८
 अश(√अश←√१अश)-श श
 ५,३,५,९, तै १,१,९,२, -शम्
 श ५, १, २, १, जै १९०, ता
 १४,३,१३,२५,१३,३, -शान् ता.
 २१,१,२, जै १४९^३ -शाय श
 ७,३,५,९, -शोन तै. २,४,२,७
 अश-भू-भू तै ३,७,९,१^३
 अशु-शव श ४, १, १, ४,
 ४,५, ता.८,४,१-शु शा १३,
 ४^०, श. १, ६,४,९, ३, ४, ३,
 १८, ४,१,१,२,२६ २८,२,५,२^३
 ५,१०,३,६,१,१, ११;१३, ११,
 ५,९,१,२^३, तै १,४,७,५, २,४,
 ३,११,५,१,७,१, ता. १३ ५,१,
 जै ८४, व १; गो २, २, १२^३;
 -शुऽशु ऐ. १,२६, श. ३, ४,
 ३,१८ गो २,२,४, -शुभि श
 ४,१,१, ३, ४; -शुम्याम् श ४,
 १,१,९, -शुम् शाआ ४ ८, श
 ३,४,३,१८,४, २,५,२,६,१,२,
 ५,१,२,१,११,५,९,१,६, तै. ३,
 १,३,१, -शुम्ऽशुम् श ३, ४,
 ३,१८; -शुषु श १२,६,१,१९;
 -शुव श ११,५ ९,६,८,१२ तै
 १,४,१,१, ५ १,६^३. -शो श
 ४,१,१, २६; -शो श ११, ५
 ९,११; व. १.
 अशु-मय-मती तां ८, ४, १,
 -मान् जै १३४.
 अशुमती-ती तैआ १, ६, ३,
 -तीम् ऐ ६,१६; तैआ १,६,३.

गो २,६,१६

अस-स ऐ ७,१, श ३,५,१,५,६,
 गो १,२, १८, -सम् शाआ ४,
 १५, -सयो श ३,७,४,८,८,३,
 २७, २९, १४, १, ३, १०^३, जै
 १९८^४, -सस्य श ७, २, २, ४,
 -सा ऐ २, ६, तै ३, ६, ३,३,
 -सैषु त २,८,५,५, -सौ श १,
 २,५,१५^३,३,३,२,१८, का २,२,
 ३,१४^३, तै.२,६,५,५.
 अस द(म→)ष्ठा-ष्ठा श १४,१,
 ३,१०
 अस फलक-म् ऐआ १,२,२, श
 १०,२,६,१४
 अत-ल-ल श. ३,८,४,६, -लम्
 श ३,१,२,२१, तै ३, ४,१७,१
 अहस्(√अह←√हस्)-ह श
 २६,४,तै.२,८,६,८, -हस ऐ २,
 २; शा १०,२; श १,५,१,२२,९,
 १,२०, ३,२,२,२०, १२, ७,३,
 २१, तै १,६,१,३^३;२,४,१,६,६,
 १,५,६,१^३,२;८,७,९, ३,५,१०,
 ५,६,१,२;७,७,२;१२,२,९,१७,
 ४, तैआ ४,७,५ २०,१; -हसा
 तै.३,१,१७,४
 अहसस्पति-तये श ४, ३,१,
 २०
 अहस्पय-स्पयते ३,१०,७,१.
 अहट्टे(हा?)--होते ३,७,५,१२
 अहोमुष्(हयु/मुष्)-मुष् श
 ३,२,२,२०; तै २,६,१६,२, आ
 १,४२६; -मुष्म् तै २,७,१३३;
 -मुष्पा तै २,८,४, ६; -मुष्पे तै
 १,७,३,७ ३,९,१६,४,१७,४^३.

अहु-हो श. ४ ३,५,१५

अहीयस्(हु+ईयसुन्)-यास.
 ऐ १,२५
 अहु-भेदी-द्या श. १३, ५,
 २,७, गो. २,६,१५
 अकु-कम् श ८,४,१,२४; तै ३,
 ७,२,५,६^३, ता १०,१,१८,२१,
 ८,३-५
 अक अकम् √कृ द
 अकनिष्ठ-घा: ऐ ६,२४
 अक(र्ण→)र्ण-र्ण श ३,३,१,१६
 अकर्णक-कान् जै २०३
 अकवमा(प→)पी-पी श ६ ३,१,
 ३२.
 अकव-वा तै २,८,५,७, -वेभि
 तै ३,६,८,१
 अकवा(अऽअ-रि)-म् श ४, ३,
 ३,१४, तै २,८,३,४.
 अकस्मात् ५ ५,७
 अका(ण→)गा-गा श ३, ३, १,
 १६
 अकाम् मा(√कम्)-म शांआ
 ११, ६^३, ८^३, श १०, ५, ४
 १५,१४,७,२,८, जैष्ठ ४,११,५,
 १४, -मम् ऐ ३,४६, श १,२,३,
 १, १४,७,१,२,१, -मा तै २,४,
 ४,९, -माम् श. ११,५,१,१.
 अकामकौन-म् तै ३,६,२,२.
 अकामपीत-सा तै ३,७,१,१
 अकामहव-त श. १४, ७,१,
 ३५-३९, -तस्य तैआ ८,८,२^३
 १^३,४^३.
 अकामवमान-न श. १४,७,२,८
 अकार-रा ऐ ५,१३, ऐआ २,३,

६, ३, २, ३ -रम् जित ४, ८, ४, २;
-रे जित ४, ८, ३, २

अकार्य-म् तां २२, १४, २
अकार्य-यारिन्-री तैआ १०, १,
१५.

अ-काल-ले ऐ ६, ३३, का १, ३,
३, ४, मा १, ६, ७, प ७, ७

अ कितव-म् तै. ३, ४, ५, १.

अ विलास-म् तां. ०३, १६, १२

अ विलियप-म् श १, ९, ०, ०

-पा श ०, ४, ३ १०, ५, २, ३, ६,
२, २, ५, २, ३, ९, ४, ०, ५, १६,
का १, ३, २, ११, ७, १, ३, ०, १,
६, ०, १.

अ कुर्वन्-ने स ३

अ-कुशल-ला गो १, १, १३;
-लेन शांआ ८, १०.

अ-कूट(ट)टा-टा श. ३, ३, १, १६

अ कू(←कू)भीषी(←कूष्यन्)-
-च्य शा ८ ५ १८ ४.

अ-कूपार-र ता १७, ५, ३०, जै
१९९, २१०, -रम् आ. १, ३४५
जै १९९, -रस्य जै १९९, -राणि
जैआ. १, ३४५, -रेआ १ १६७

अक्याराङ्गिर(म)मी-मी ता
२, १ १४

अ-कृत ता-तम् ऐ ० ३८, ३ ३३,
६, ० १ शा २४ ६, श ४, ६, ८,
१७, १४, ४ २, २८, ता २१, १५
४, -ता ऐ ६, १, ऐआ १, ०, ४

अकृत शमदान-नस्य श १३
८, १ १

अ कृत्वा ऐ ५ ३० ३४, श ०, ५, २
१३ य १, ६

अ कृत्स्न स्ना-रस्न ऐआ २, ३, ५,
श १४, ४ २ १७ ३०, -रस्नम् श
१० ५ ८ १३ ० ०, १०, -स्त्रा
शा १० ६, गो २, २ १७ -स्त्रा
श १० ५, ३, ८

अ कुपीच(ल)ला-म् तै ०, ५,
५, ७

अ वृष्ट-ष्टम् स ३ -ष्टा तैआ

१, २७, ६, -प्राय श ७, ०, ४,
५ -प्रे श. ७, २, ०, ५, ४, ५, ६
१०, ११; १७, १८, २३, ०४, ०,
१, १, ३

अवृष्ट-गच्य, व्या-न्यम् तै १,
६, १, ११; जै १५०; -न्यस्य तै
१, ६, १, ११; -च्या ता ६, ९, ९

अ वृष्ण-ष्ण श. १३, ०, ७, ७.

अ वल्लत(√कृप्)-स तां २१, ८, ६;
-पस्य ता. २२, ९, ६; ११, ५, २३,
१९, ११; -प्ता तै ३, ९, १४, ४.

अ-व्यंशुं-शाय तैआ १, ८, ६

अ-व्योनिद-म् जै ४ १, १, ०-७

अ कोपधाव(न)नी-नी तै ३
६, ० ०

अक्क, अक्कन्त्, -नी, अक्काक्ष, अक्का-
क्ष्य, अक्कवा, √अक्ञ् अद्र

अकु(√अक्ञ्)-कुणि ऐ. १, ० १,
शा ८, ६, श १३, ८, ०, ३, तै १,
०, १, १०; तैआ. १, २७, ५ ४, ४, ०,
३; -कृन् श. ६, ४, ४, २

अ-क्र(√कम्)-क्र तै १, ०, १, १३

अ क्रन्-म् तैआ. १०, १०, १.

अ क्रिमि-मय श ७, ४, १, ०

अ क्रीत-तम् तै १, ४, ७, ७, ता ०,
१, १, -तेन श ३, २, ४, ७

अ क्रीत-मोम-मस्य गो १, ३, १९

अ क्रुद्ध-द्धस्य तैआ १, ४, ०

अ कुप्यव-प्यन् श २, ४ ० १७,
१४, २, २, ३०

अ क्रोध-घ श ३, ०, ०, ०, ४, म
२, ४, ५

अक्रोध मय-य श १४, ७, ०, ६

अ क्रूर-रम् श ७ ४ ३ १२, गो १,
२ १८, ०, -रेण्डन तै ० ४,
७, २

रअक्ष-क्ष एआ १, ० ० गा १८,
४, शाआ २, ४ श ६, ८ १, १०
११, १०, २, ६, १४ जै १७, -क्षम्
शाआ ११, १, श ३, ६, ३, ५, ४,
६, ९, १३, ५, १, ०, १७, १८, ६,
८, १, १५, तै २, ४, ३, १, जै ३४

तां. ६, ५, १४, १५, -क्षस्य श
३, ५, ३, १३; १४; १६, ६, ८, १, १०,
-क्षे श ३, ५, ३, १७, तां ६, ५, १३,
-क्षेण जै २, ६, १, ३; -क्षेण्डन
तै ०, ४, ५, ०.

अक्षा(←क्ष)-ना-द. ऐ. ७, ९
२अक्ष-क्षा श. ५, ३, १, १०; ६, ४,
० ३; -क्षान् श ७, ४, ४, ६, ३, ३, १
१, ७, १०, ५, मं. १, ७, ५, -क्षणाम
तैआ २, ४, १ -क्षेपु गाआ १२,
१; श ७, ४, ४, ०, ३; तै ०, ७, ७, २

अक्ष-का(ग्य)ग्या-म् जै. १४

अक्ष-राज-आय तै ३, ४, १६, १

अक्ष-वृत्त-म् तैआ. २, ४, १.

अक्षा(←क्षडा)-वृण(√वृप्)-म्
श. ७, ३, १, १०

अक्षा(←क्षडा)-नापु-य श. ७,
३, १, १०, -पस्य श ७, ३, १, १०,
तै १, ७, ३, ६

अक्षत-तम् म १, ८, ५, -तान् म
२, ४, ९, ता. ३, ४, २, -तानाम्
या ३, ४, ९, -तै मा ३, ३, ५

अक्षता(नाडा)-मय-य श
१३, ३, ८, ३

अ क्षति-तिम् शाआ. २, १७

अ क्षत्रिय-य, -यस्य श ६, ६, ३,
१०

अक्षन् √पस् द्र

अक्षन्(←अक्षि अद्र)-क्षन् श
१० ५ २, ७, ८, ९, १३, १९, ०३
१४, ५, ०, ३, ३, ९, ६, ११, ३,
जै १, १३, ३, ७, ४, ११, ३, १२,
-क्षमि तै ०, ४, ६, १०, ३, ७, ७,
१, -क्षपु प १, ७, -क्षु ऐ ५,
००, श ३, ३, ४, ८, १२, २, ४,
१५, १, ३, ४, २, ३, ४, गो १, ५, ४,
-क्षुयो तैआ १, ४, ० -क्षि
तैआ १, ६, १

अक्षयवृत्त-वान् तैआ १, ११, ४

अ क्षय(√गक्षि)-यम् जै १, ७,
२, २, जैआ १, ४, ६०

अ क्षय्य, व्या-च्य श. १, ४, ६, १९,

११,१,०,१२;२,३,६; तै.३,११,
 १,१, -यम् वा. १, ४,६,१९;
 ५,३,१६; २,३,४,९; ५,४,१,२,
 ३,३,१७; ११, १,२,१२; २,३,
 ६; ५,३,६; तै. ३,११,७,४; ५;
 तैआ. २,१४,१; -य्याः वा १३,
 ८,१,९; -य्यात् तैआ १,२,१
अक्षर(√अक्ष+सरा) - राः तैआ.
 १०, ११,२, -रम् ऐ २, ३७;
 ३,२५; ५,३; ऐआ. २, ३,६; ८;
 ३, १, ५, शा. ६, १२, शाआ
 ७, १२, १३, १४, वा. ४, ३, २,
 ७; ६, १, ३, ६; ३, १, ४३;
 १०,२,४,६,४,१,८, ९, १६; १४,
 ६,८,८,१०; ११; ८,२,२,३,४,
 ४, १, ६,२,४,५, तै. २,४,६;
 १२; ८, ८,५, तैआ. १,९,६; २
 ११,१; १०,११,१,१५,१, २६,१;
 ता. ८,४,१; २,१४, १०, ५,१०;
 १२, ८, ४, २०, ३, ४, ८, १५, २; जै
 ११; १६, १००; जैउ १,१,३, ८,
 २,१,४; १०; २, ३, ३, २, ५, ७, ११,
 ४, १०; ११; ७, १, ७; ३, १, २;
 ४, १, ४, २, ८, २, १, २; ३, ४,
 ५, ३, ६; ७, ६, ८, ५, ४, ८, ३, ४;
 ५, ६; ७; ८; ९; मं. २, ६, ९,
 आ १, ३, १, गो १, १, ५, ८; ११;
 १६, २०, -रम्-रम् ऐ २, ३७.
 ३, २२, ५, ३, जैउ १, ४, ३, २;
 -रम् वा. १४, ६, ८, ९, ता. २०,
 १५, २; जैउ. १, १, १, ६, ३, ७, २
 ३-१०, -रा तै २, ५, ३, ३;
 -राणाम् ऐआ. २, २, ४, ३,
 ८, ३, २, २; शाआ. ८, २,
 -राणि ऐ १, ५, ३, २, ५, २, ८;
 ६, २; ऐआ. १, ३, ७, ३, २, २,
 वा. १४, ३, २७, १, शाआ २,
 १०, ८, २, वा. १, ३, २, ७, ३, २,
 ७, ७, २, ३, ४, १, ४, ३, १०, १, २,
 ९, ५, ४, ७, ८; ११, १, ६, ५, १२.

३, ३, ३, १३, ५, ०, १९; १४, ८,
 १५, १, ३; ३, वा. १, १, ४, १, ६;
 २, २, २, २; तै. १, ५, १२, ३; ४;
 ता ७, ४, २; ८, ४, १; १६, ८, ३,
 प. २, १, ३; ४, ७; जै ३, ४; ५०;
 ८९; १००; जैउ. ३, १, ४, १०;
 ४, ८, ३, ३; १०; गो १, ५, २०; २, ३;
 -रात् ऐआ. २, ३, ८, वा. ७, १,
 २, २, २; १०, २, ३, ३; तैआ. १, ८,
 ३; जै ६, २; ता. १७, १०, ७,
 -राण्यम् वा ६, ७, ३, १२; तै.
 १, ५, १०, २, -रे ऐ ४, १; ऐआ.
 ३, १, ३; ५; शाआ ७, १, ३; वा. ६,
 ७, १, २, ४, १०, ४, १, १७; १४, ८,
 ६, २, ४, ५; तै ३, १०, ९, १२,
 १३, तैआ. २, ११, १, १०, १, १,
 ता. १०, १२, ८; प. २, १, २; जैउ.
 ३, १, ३, १०; १२, ३, ३, ७, ११, ४,
 ५, ७, ४, ६, १, ८; २, २, गो.
 १, १, २, २; ३, १६; २, ४, १९;
 -रेण ऐ १, ६; २, ३; शा २७, १,
 ३, वा ४, ३, २, ९; तां ८, ४,
 ३, ६, १३; जै ११; १६, १०;
 जैउ १, २, ३, ३; ७, ३, २, ५, १०,
 ११, १३; ३, ६, ८; १०, १३, ४, ९,
 गो १, १, १६, -रण-रेण ऐ. १,
 १०, ता ७, ७, १३, -रेव्य. जै
 ११२, प. २, १, ३, -रेणु शाआ
 ८, ४, जै ११२; जैउ ४, ८, ३,
 ३, १०, -रै ऐ ३, २, ८, ४; ४;
 १, २, ३, २, ४; ऐआ. १, ३, ८, वा.
 ११, ७; १७, १, २६, १, ३, ०, ३,
 वा १, ३, ३, २, ३, १०, २, ६, १३,
 का १, १, ४, १, ४, तै १, १, ५, २,
 ५, १, २, ३, ४; ता ८, ४, ३, १०,
 ५, ३, ९, जै. १०२, जैउ १, ४,
 ३, २, गो २, ४, १९, -री १ गो १,
 ४, १२
अक्षर-पक्षि - पक्ष्य' वा १६,
 ८, तां १४, ५, ८, ११, ५; १५, ५,

५; -क्षिः ऐ २, २, ४, वा ८, ५,
 २, ४, ता. १४, ५, ६, ७; ११, ५,
 १७, ५, ५; -क्षिना, -क्षिम्
 ऐ. २, २, ४, -क्षिणु ता. ८, १०, ९
अक्षर-भाजू - जः ऐ. १, १०; २,
 ३, ७, ३, २, २; शा १४, २; १८, ५
अक्षर-वत् - वान् जैउ. १, १, ४, २, ११
अक्षर-वा(स्), अक्षर-शा(स्) ऐ.
 ६, २.
अक्षर-सामान्य - न्य ऐआ. ३, २, ३
अक्षर-संपुद् - न्य वा. १०, ४, १, ८.
अक्षर-संगान - नः, -नम् ऐआ.
 ३, २, २; शाआ. ८, ५.
अक्षर(-रडअ-)नुस्वार - राणि दै. १,
 १०.
अक्षर-स्था - स्था ता. १६, ८, ४,
 २०, १४, ८
अक्षर्य, यौ - यम् आ. १, ४६०,
 -र्य्या, -र्यां ता ८, ५, ७, १२,
 ११, २२.
अक्षराज - २अक्ष-द्र.
अ(आ)क्ष(अक्ष) - म् वाआ २, ४.
अक्षानह - १अक्ष-द्र.
अक्षापन, **अक्षाप** - २अक्ष-द्र.
अक्षि, क्षी (→अक्षन् गङ्) § →अक्षि
 ऐ ५, २, २, वा ३, १, ३, १०, ४, २, १,
 ११; १३, ३, १, १, २, तै १, १, ५,
 ४, तैआ ४, ३, ५, १, ता २१, ४,
 २, अक्षिणि शाआ ६, २, ३, १७,
 १८, वा १४, ६, ११, ३; अक्षिणी
 ऐआ २, ४, १, २, ३, ३, ४; शा.
 ६, १३, शाआ ८, ७; ९; ११, ३;
 वा. १, ६, ३, ४, १, १०, ३, ४, ५,
 १४, ३, २, १७, प. १, ३, अक्षि-
 म्याम् वा ३, १, १, ११; १२, ७,
 १, २; जै. ९, २, १५०; जैउ. ३, १,
 ५, ७; अक्षी ऐ १, २, १, अक्षिणि
 वा ३, १, ३, ११, अक्षीम्याम्
 ऐआ २, ४, १, अक्ष्यो ऐ १, ३,
 वा. १२, ९, १, १२; अक्ष्यो तै १,

† उणा. ३, ७० द्र. 'अ-क्षर' इति केचन । विस्तर पारि द्र. । § अत्र रूपवैचर्य्यमनुमुल्लभायाधन्तस्वरभेदतो
 द्विधा स्वल्पनीयम् । एवं दीर्घान्तमपि मूला स्वर्द्धैधमुतोऽनुमन्तव्य । विस्तरस्त पारि अनसन्धेयः ।

१,३,१,७,१,८,१, ११,८,११,
 १२,६,६,१,७,१, २, १०, ५,
 ११,५,१७,१,११,१,३४,१, ४१,
 १,६,४२,२,५,७, १, ६, ३, ७, ४,
 ५,५,१,६,५,६,७,१०,८, १०,
 ११,१२,९,६,१०,१,४,१२, १,
 ६,१,१,३,१,४,२,७,३,२,५, २,
 ७,१,८,१,१,८,१,१०,१, २, ७,
 १६,११,०,२,४,१,६,४, १, तां
 १,३,२,५,७,८,१,०,०,३, ९, ६,
 ७,२,१०,२,७,२,२,५,६,७,१०,
 ११,८,२,४,८,८,३,९,४,५ १०,
 ४,१,५,२,७,१,१,२, ७, ९, १०,
 ११,५,२,१२,२,१,४, २, ४, ०,५,
 १३,३,२,२,१,३,१,३,३, १९,
 १५,५,२,३,१,६,५, ९, १०, १९,
 १७,५,३,७,७,२,८,३, ९, १०,
 १३,१७,१४,२,१,८, १, १९,
 १०, १३, ११, ९, २०, ३, २,
 १५,३,१६,२,२,७, १३, ५, २,५,
 ९,२,१८,४, ६, १,१, ३, ५,
 ९,११,१५,१६,१७, २०, ३,४,
 ३,७,४,६,१,६,२, ६,३, ८, ८,
 १०, १७, १०, ६, ११, १, १४,
 ११,६,१२,१२,१२, १४, ०,
 १८, १, ८, १, १०, २, ०, ६,
 ११, १, २, ५, १०, १, १, ४, ८, ९,
 ५, ९, ५, १, ५, २, १, १, ५, २, १२,
 १९, ३, ४, ४, १, ४, व र सा
 १, ४, ६, ७, ३, ८, ११, १६, ८, ६
 ११, ०, १, ५, २, १, ६, ३, ४, ८, १
 ३, २, १, ४, ४, ५, ५, ७, २, जैल
 १, १, १, ३, २, १, ३, ८, ५, २, ६, २,
 ७, ७, १, ४, ८, १, ८, २, २, ९, १, ३,
 १०, १, ५, २, ९, १, ०, २, ९, १, ५, २,
 ७, १, ८, २, ७, ३, ९, २, १, २, १,
 ४, ३, २, १, २, ५, १, १, २, २, १, ३, १,
 ७, ३, १, १, ७, २, ५, ४, २, ७, २, १,
 २, ७, ४, १, ६, ५, १, १, ४, १६, ६, ४,

५, ५, १, ७, ६, २, ३, २, ४, ७, १, १, ८,
 १, १, २, ६, ९, १०, ३, ४, ४, २, ११,
 १, ९, ११, ३, ४, १२, १, १, ०,
 २, २, १, २, ४, गो १, १, १२, १३,
 २९, ३, ३, ०, ७, ९, १, ५, २, ०, २, ०,
 २३, २, ४, ३, १०, १, ४, १६, ४, ४,
 ८, १०, ५, १२, १, ५, २, ५, २, १, ३,
 ९, १२, १३, १, ४, १, ५, १६, १, ७,
 २३, २, २, ६, १२, १, ९, ४, ८, ९,
 ११, १, ५, ६, ७, १, ०, १, ४,
 -सि ष्ववै २, ७, ७, ६, -सिना ऐ
 १, ७, १६, ३, ०, २, ११, ३, ३, ४,
 ३, ६, ३, ७, ८, २, ८, २, ९, ६, ३, ४,
 १, ४, ७, ६, ७, सा १, ४, ३, ३,
 ८, १, १, ६, ९, सा १, २, ०, १, २, १, ३,
 ४, १, १, ४, १, ६, २, ५, ४, ३, ६, ४, २,
 ३, २, ३, १, ६, ४, ३, ३, ८, १, ६,
 ९, ३, २, ६, ५, ३, २, ८, ४, ५, २, १, ८,
 ६, १, २, १, २, २, २, ६, ४, ९, २, २,
 ३, १, ३, ७, ८, २, ३, ७, ४, १, ३, ४,
 ८, ५, १, ९, ९, १, १, ४, ३, ३, ३,
 २, ४, ३, ३, १, ८, १, ०, १, ५, ३, ४,
 १, ७, ५, ३, १, १, ६, २, १, १, १, १,
 १, ५, ८, ५, ३, १, १, ४, २, १, १, २,
 ०, १, ४, ३, ५, १, ३, ६, १, ९, १, ३,
 १, ४, ५, १, २, २, ७, ६, १, ५, ७, १, ४,
 का १, २, ३, १, ५, ५, ३, ३, ६, ४, ३,
 ६, २, २, १, १०, तै १, १, ७, २, २,
 १, ०, ४, ६, २, ७, ८, १, १, ०,
 २, ५, ०, ५, ७, १, ६, १, ४, ७,
 १२, ३, ३, ०, ९, ७, ३, ७, १, ८, १, ७
 ३ तैआ ४, ५, २, ७, १, २, ८, १,
 ३, ४, १, ४, ५, १, ६, ५, ९, १, ०,
 ५, तां १, २, १, १, ०, १, १, ७, १,
 १, २, १, १, ३, १, ४, ०, २, ०, ७, जैल
 १, १, ३, ८, गो १, १, ३, ४, ४, २, ०,
 ५, १, २, २, २, ८, ६, ६, -सिभि ऐ
 ५, १, ८, ७, ६, सा ७, १०, २, ६, ११,
 सा १, ६, १, १, २, १, ५, ९, ४, ४, २,
 १, १, ३, १, ५, ६, १, २, ३, ५, २, ४,
 ४, ५, ५, १, १, १, १, ७, २, ३, ३, ३,

७, ३, ५, १०, ५, तैआ ३, ८, १,
 ता ५, २, ३, १, ३, ८, १, ३, -सिभ्य
 ना २, ५, सा ६, २, १, ६, ७, ३,
 २, ५, ७, -सिभ्याम् का १,
 २, ३, ११, तै ३, २, १०, १,
 -सिभ्य ऐ १, ७, १, ५, १, ६, ५,
 १, ७, २, १, २, ८, ३, ०, २, ६, ३, ४,
 ३, ३, ६, ३, ७, ४, ०, ४, ९, ७, ७,
 ३, १, ७, ४, ५, १, ८, ६, ४, ३, २, ३, ४,
 ७, ६, १, २, १, ६, १, ७, २, ३, २, ६, ८,
 २, ८, ऐआ १, १, २, १, २, १, १, ३,
 २, ४, ५, १, १, २, २, ३, ३, सा
 १, १, २, ४, ३, २, ३, ४, ६, ९,
 ५, ३, ५, ६, ७, ६, १०, ७, ३, ६,
 ८, ८, १, ८, ९, १, ३, ५, १, २, ७,
 १, ३, ३, १, ६, ५, ७, २, ०, २, २, १,
 ०, ६, ७, २, ३, १, २, ५, १०, ११, २, ६,
 ११, २, ८, २, सांआ १, २, ५, ७, ३,
 १, ५, ८, ९, ८, १, ०, २, १, १, ४,
 सा १, १, १, २, २, २, ५, ३, १, ५,
 १, ५, ४, १, ३, ४, ५, १, ३, १, ७, ८,
 ११, १, ४, ३, ८, २, २, १, १, ५, ५, १,
 ४, १, ९, २, ३, ०, ६, १, १, १, २, ३,
 ३, ३, २, २, ८, ३, १, ६, ३, ४, ७, ४,
 १, ९, ३, ६, २, २, ४, १, ४, ५, १,
 १, ३, ६, ३, १, १, ७, १, १, ६, ३, ३, ४,
 ८, १, ७, ९, १, १, १, २, ०, ३, १, ०, ५,
 १२, ५, १, ७, ५, १, ४, २, ८, ८, ६, ८, ३,
 १, १, ९, १, २, २, २, ८, ३, ३, ४, १, ७,
 ४, ४, २, ४, ५, १, ८, ६, १, ०, १०,
 १, ३, २, ४, ३, ६, ३, १, ९, १, १, ०,
 ३, १, ३, ५, ३, ३, ३, ३, ३, ३, ३, ३,
 ४, २, ३, ३, ३, ३, ३, ३, ३, ३, ३, ३,
 १, ३, १, ४, १, ६, ०, १, २, ५, २, १, २,
 १, ०, १, १, ५, ७, ८, १, ४, १, ६, १, ८,
 ६, १, १, ४, १, ३, ३, ६, १, ५, १, ६, १, ७,
 १, ९, ४, १, १, ५, ९, १, ५, १, ३, २, ३,
 १, ३, १, ५, १, ६, १, ९, ५, ४, ७, ५, १, ६,
 १, १, ६, ८, ७, १, १, ५, १, ०, २, ५, ४,
 ४, २, ३, ३, २, ३, ०, १, १, ५, १, ८, ३,

८,३,४,३,६,४,४,५, ३,४,१०,
 ४,५, १, १; १०, ४, ६, १, ११,
 ५, ५, ४, ८, ३, ४, २, १, ३, १,
 ६, ३, ४, २, ३, ६, ५, ८, ५, ३, ८,
 १, ३, २, ५, ७, ३, १, १, २, ४,
 ३, २, ४, ३, ६, २, ५, ५, ५,
 ६, १०, ५, ६, ११, ३, ४, १३,
 २, ५, १४, ३, ८, ८, ३, ९, १६, ४,
 २१, २, १०, ११, ६, ११, १, ६,
 ७, २, ३, तैआ १, ७, ६, ८, ८,
 ९, १, १०, ६, ११, ८, १८, १,
 २, २, १, २, १२, २, ६, ७, २, ७, ६,
 २, १, ३, १, ५, १, ३, ९, १, ७, ५,
 ३, ५, २, १, ३, ४, ९, ६, १, ४, ३,
 ३, ११, १, ८, १, १, १०, ६, ३, १,
 जै १७, ३, ७, ६, २, ११७, १३६,
 १८०, १८२, जैआ १, ९, ११,
 १५, १७, २, २, २, ४, २, ३, ५,
 ४, ३, ४, ४, ४, ५, ५, ६, १, ६, ६, ७,
 ८, ६, ८, ११, ११, ४, ६, ५,
 २, ३, ५, ३, ३, ६, ६, २, ७, ४,
 सा १, १, १, ४, जैठ १, ८, १, ८, २,
 २, ६, ३, ४, १, ७, ७, ८, ३, ४, स १,
 भा १, ९, ११, १, ५, १, ८, २, २, ४,
 २, ७, ३, ५, ४, ४, ४, ५, ५, ६, १,
 ६, ६, ६, ७, ८, ८, ८, ८, २, ४, ५,
 ३, ५, ६, ६, ३, ५, ५, ५, ५, ५, ५,
 २, ३, ७, ४, १, ३, ५, १, ७, १-२, ४,
 १, ९, १, २, ३, १, गो १, १, ६, २,
 १, ४, ४, ९, १०, २, १, २, २, ४,
 ३, ९, ३, १, ५, ५, ९, ६, १, ३,
 -मौ ऐ १, १, ६, २, ७, २, १०,
 १, ४, १, ८, ७, ६, २, ६, ऐआ ३,
 २, ३, सा २, ८, ७, ३, ९, १,
 १, ०, ६, शाभा ६, २, ९, ८, ४, ९,
 ८, श १, १, १, २, १, ३, १, १, १,
 ३, १, ६, ४, ५, ४, २, १, ३, ६, २,
 ४, ७, ८, ३, ३, २, ३, १, ३, ५, १,
 ४, २, १०, ११, १, ३, २, ४, ३, ३, ३, ०,
 ३, १, ४, १, १, २, १, ०, १, २, ४, १,

१९; २५; ५, १, २, ३; ७, ३, ४, ४,
 ११, ८, ३, २, ६, ७, ३, ४, ११, ३, ३,
 ५, २, ०; ४, १, ७, २, १, ६, ३, १, २,
 ५, १, १, ३, ४, ३; ७, ४, ३, १, ९, ६,
 १, २, २, ७; ३, ७, १, २, ६, २,
 ६, ३, ९, ४, १, १, ७, ४, १, १, ८, २,
 १, १, ७, १, ३, ६, १०, ३, १,
 १, ८, ३, ६, ४, १, ४, ५, ५, २, १, १,
 ३, ८, ९, १, १, २, ९, ४, ३, २, ४, १,
 ४, २, ७, १, ९, २, ०, ३, २, १, २, ३,
 ९, ३, ३, १, ८, ४, ५, १, ६, ४, २,
 १, ९, २, ५, ४, ८, ९, ५, १,
 ७, १, १, ०, १, १, ६, १, ६, ६, ८, १, ०,
 १, ४, १, ४, २, ६, १, ७, ३, १, १,
 १, १, १, २, ३, ६, ३, ३, २, १, १, ३,
 ३, ४, ५, ९, १, १, ६, २, ३, ८, २,
 १, १, २, ४, २, ८, ३, ४, ८, १, १,
 ३, १, ८, ९, ३, १, १, १, २, १, ४,
 १, ५, १, १, ३, ६, १, १, ३, २, ७,
 १, २, २, २, १, ४, ७, ४, २, २, ७,
 ५, १, ७, ७, ३, ६, ७, ९, ९, १, ५, ७,
 १, ५, ६, ८, १, १, १, १, ५, १, २, ९, १,
 १, ०, १, ७, ३, ४, ५, ६, ७, ८, ९, वा
 १, २, ३, ४, ५, ६, ७, ८, ९, १, २,
 ३, ४, ५, ६, ७, ८, ९, १०, २०, ४,
 १, १, ३, ७, ६, १, २, ३, ०, ३, १०,
 २, १, १, १, ४, ३, ४, ८, १, ६, तै
 १, ३, २, ७, ६, ५, ४, ८, ६, ५, ७,
 १, २, २, ३, ७, ४, ५, ४, ३, २, ७,
 ७, १, १, ५, १, ८, ७, ६, ३, २, ७
 १, ८, १०, ३, २, १, ५, ७, १, १, ३,
 १, ३, २, ३, ४, ६, २, १, ८, ३, ५,
 १, २, १, २, ३, १, ०, १, ०, १, २, १, १,
 १, ८, ८, ६, ७, तैआ २, ६, २,
 १०, १, १, ९, १, ७, १, ०, ५, ६,
 २, २, ३, ८, १, १, १, २, ७, ३, १,
 सा २, ५, ३, ४, ६, ८, ९, ३, १, १,
 ८, ९, २, ३, ३, ३, ३, ५, ६, ६,
 ११, ७, ९, ४, ३, १, १, १, १, २, २,
 २, १, ३, जै २, ५, १, ४, ०,

१९१; जैठ १, १, ४, ७, १, ४,
 १, २, १, ८, ४, ५, ३, ३, १, ७, ६,
 ६, ६, ७, ६, ३, २, ८, ३, ३, १०, ५,
 ३, गो १, २, ३, १, ५, १, ८, २, २,
 ३, १, ४, ७, २, ३, २, ६, १, ०, ३, १,
 अग्नायी-(गिन+दीपु) तै ३, ५, १, १,
 अ(गि)-गुगुण्डि- -पुण्ड ३, १,
 शां १, ६, ८, १, ६, २, १, ३, १, १, -पुण्ड
 तै ३, ३, ७, ६, १, १, ३, १, ९, ९,
 -पुण्डो वा १, २, १, ३, १
 अग्नि-कर्मन्- -मै वा ६, ६, १, ४, ७,
 ३, १, ४, ४, १, ४, ०, ८, ३, १, १, ३,
 ७, ७, ३, १, २, ९, २, ३, ६, १, ०, १,
 ३, १, १, -मैण वा १, ३, ८, ४, १, १
 अग्नि वरप- -व्य वा ६, १, १, १,
 अग्नि ग(भं)-)भो वा १, ४, ९, ४, २, १
 अग्नि चन्द्र-सूर्य- -र्यो वा २
 अग्नि चित्(चि)- -व वा १, ९,
 ७, वा १, ४, ९, १, ३, ५, ४,
 -स्तु वा १, ०, ५, ३, १, १, -त
 वा ७, १, १, १, ०, ५, १, ५, ७, १, ०,
 ५, ३, १, १, ३, ८, १, १, ७, ४, १०
 अग्नि चित्(चि)-)यु- -र्या वा
 १, ९, ५, ७, वा ६, ६, १, १, -याम्
 वा १, ९, ४, ल ६, ६, १, २, १, ३,
 -यै वा ८, २, १, ३
 अग्नि(ज)-)जा- जा तै ३, ७,
 १, २, ६
 अग्नि जा(जन्+विट्)- -वा
 तैआ ७, २, ४, ३, १, ५, २, १०
 अग्नि जिह्वा- ह्वा ऐआ ७, १, १, तै
 २, ८, ६, ५, तैआ १, ५, १
 अग्नि ज्येष्ठ- -ष्ठय तै ३, ७, ४, ६,
 अग्नि ज्योतिस्- -ति वा १, ४, ७,
 १, ४
 अग्नि ता वा २, २, ४, २
 अग्नि दग्ध- -ग्धम् इव वा १, १,
 २, ९, २, २, १, २, ८, ७, ५, १, १, ५,
 ७, २, ४, १, ३, -यै वा १, ८, ९
 अग्नि दग्ध- -ग्धा तै ३, १, १, ७

‡ समासाश्रय स्वभेद । प्रथमे तुल्य, उत्तरे च सप्त इत्युदात्तम् ।

अग्नि-दत्त- -त्त जैठ ४, ९, २, १,
 -त्ताय जैठ ४, १, २, १
 अग्नि-दूत- -त्त तैआ ६, ५, १,
 अग्नि-देवव- -रा सा १४, ६, ९, २५
 अग्नि-देवरथ- -रथानि प ५, ७
 अग्नि-नक्षत्र- -प्रम् श २, १, २, १
 अग्नि नामन्- -मानि श ५, ३, ५, ८
 अग्नि-नेत्र- -त्रा. श ५, २, ४, ६
 -त्रेभ्य श ५, २, ४, ५
 अग्नि न्य(त→)क्ता(निऽ/अञ्ज)-
 -क्ता तै १, ३, १, ४
 अग्नि पद- -दम् गो १, २, २१
 अग्नि वायमापी ता ६, १०, २.
 अग्नि पुच्छ- -च्छम् ऐआ ५, १, २
 अग्नि-पु(र→)रा- -रा श ६, २, ३,
 २५, -राम् श ६, ३, ३, २५
 अग्नि-प्रस्कन्दिन्- -न्दिनाम् गो १,
 २, ४
 अग्नि प्रायश्चित्- -त्ति श ६, ६, ४,
 १४, -त्तिम् श ६, ६, ४, ११
 अग्नि मि(य→)या- म् जै १५१
 अग्नि मू- -भुव व २, -भू व २
 अग्नि भूत- -तम् गो १, २, १९
 अग्नि मत्- -मते श १, ६, १, ८,
 १२, ४, ३, ५, -मत्त श १, ६,
 १, ८, -मत्ति गो २, २, ८
 अग्निमती श ३, ३, १, ३, ६, ३, ३, २२
 अग्नि मन्थनी(य→)या- -या शा
 ८, १
 अग्नि-मय- -य तै ३, ११, १०, ४,
 -यम् श १०, ५, ३, ११, -यान्
 श १०, ५, ३, ११, -येषु श १०,
 ५, ३, ११
 अग्निमथी- -मथी ऐ २ ११,
 -मथ्य ऐ २, ११
 अग्नि-सुख, घा- -खा तै २, ७, १, १,
 ३, ३, ८, ९, -खा श ७, १, २, ४,
 १३, ४, १, १२, ७, १, ३, ८, ४, ६,
 तै १, ६, ३, ३, ३, ७, १, ८, ता
 २५, १४, ४, -खान् तै १, ६, १०,

गो २, १, ४, -खाम् तै ३, ३, ८, ९
 अग्नि मुग्ध- -ग्ध तै ३, १०, ११, १
 अग्नि-रूप- -रूपम् श ६, ५, १, १,
 ११, २, ७ २२, -रूप्य श ६, ५, १,
 १, -पाणाम् श ६, २, १, २, ६, ७, ३,
 २, १, -पाणि श. ६, २, १, १,
 ६, ३, १८, १९.
 अग्नि रूप- -पा तै २, ४, १, १०,
 अग्नि लोच- -चम् शा २०, १,
 शाआ ३, ३
 अग्नि वृत् (मत्तुपू)- -वृत् तै ३,
 २, ३, ८, वृत्ति तै १, ६, १०, ३,
 २, २, १, ५, ३, २, ७, १, -वृत्ते
 ऐ ७, ६, -वान् तै २, ३, १, ५,
 २, ५, १, ३, ७, ३, ३
 अग्नि-वृत् (दुत्यागै वृत्ति) श ६,
 ३, १, ३, ८, २, ९, ३, ३, ४, ४, १, १,
 ४, १४
 अग्नि वासस्- वासा गो १, २, ९
 अग्नि विध- घ श १०, ६ २,
 १०, -घम् श १०, ६, २, १०
 अग्नि वि(ध→)घा- -घया श
 १३, ८, १, १७
 अग्नि विभक्ति- क्ति ता १०, ७,
 ५, -क्ते ता १०, ७, १
 अग्नि रेतस- सम् श ३, २, ४,
 ८, ३, १, ३, २, २, ९, ४, १
 अग्नि रेतय- -सम् का १, २, ४,
 ११, ३, १, ९, -सौ त १, २, १, १४
 अग्निवेद्य- -द्य श १४, ५, ५,
 २१, -दयात् श १४, ५, ५, २०
 ७, ३, २६
 अग्नि शिखा- खे श १, ७, २
 अग्नि धी- धिय तै २, ७, १२, ३
 अग्नि ष्टुव (√ष्टु)- -त्त श १३,
 ७, १, ३, जै १४०, ता १७, ६,
 ४, ७, ४, २३ ७, ४, ८, १, -तम्
 जै १४०, -ता जै १४०,
 तां १७, ५, ३, ७, ८, १, ९, १
 अग्निष्टोम(ग्निऽस्तो, √ष्टु)- म

ऐ ३, ३, ९, ४, १, ४, ३, ४, ४, १, २,
 ८, ४, ऐआ ५, ३, २, शा १५, ५,
 १६, ९, १९, ८, ९, २, १, ५,
 ९, १, ४, शाआ २, १८, श ३,
 ९, ३, ३, २, ४, ४, २, १७, ५, १, ३,
 १, ४, ५, १९, १२, २, २, १२,
 १३, ५, १, २, ४, ९, ६, १, ८, ७,
 १, ३, तै १, २, ४, ३, ३, ४, १, ४,
 ७, ७, ८, ७, १, १०, १, २, ७, १, १,
 १०, १, ४, ९, ८, १०, ४, तैआ ५,
 ६, ३, जै ६३, ९, १, ५, ३, ता ४,
 ५, १९, २१, ६, ३, १, ३, ३, ८, ९,
 ९, १, २४, ४, १५, १०, २, २,
 १६, ७, १, ८, २, ९, ६, १३, ४, १४,
 ८, १५, १०, १७, २, ३, ३, ४, ६,
 १, १०, १, ११, १, १२, १, १३, १,
 १५, १८, १, १, २, १, ३, १, ४, १,
 ८, १, ११, ७, १२, ५, ८, ११, ८,
 ७, ६, ११, ११, २०, १, १, ३,
 २, १, ३, ३, १, ४, १, ५, १, ८, १,
 ९, १, ११, १, २, ६, ८, १, ३, १,
 १४, १, २१, ४, १, ६, १, ९, १,
 ६, १०, १, ४, १२, १, १४, १, १५,
 १, २, २, १, ७, १, ५, ८, १,
 ४, १३, १, १४, १, १७, १, १८,
 १, २, ३, ७, १, ४, ८, १, १९, ११,
 ५ ३, ९, गो १, ५, १, ७, २, ३, २,
 ४, १०, -मम् ऐ ३, ४०, ४१,
 ४९, ६, ८, शा ४, ५, १०, ८, ७,
 १, ३, १, १२, २, १, ८, तै १, ३,
 २, १, ४, १, ५, ३, १, ८, ७, १,
 १०, २, २, ४, ३, जै ८, ता ६,
 १, १, ३, ९, ८, ८, १, १८, ८, १,
 २०, ११, ६, ७, ५ ४, ३, सा १,
 ४, २, गो १, ३, १७, ४, ८, २, ४,
 १०, ५, १४, -मस्य ऐ ३, ३९,
 शा १५, ५, शा १०, १, २, ७,
 तै १, २, ३, १, जै ६३, ८, ९, ता
 २, १, २, ९, १, २, ३, २, १७, १,
 गो १, ४, ७, ८, २, ३, ८, ४,

तै १, ४, ३, ६, २, १, १, २,
 ५, ११^३, ३, १०, ९, २, तैआ १,
 २२, ९, २६, १, १०, ६, २, १, जै ६^६,
 ५ ४, २, -वेग ए ५, २६^३, शा
 २, २, ६, १५, श १, ६, ३, ३६,
 ९, १, १०, तै २, ३, ६, १, जै
 २१२, गो १, ५, ८

अग्निहोत्र-ख- -म् तै २, १, ६, ३
 अग्निहोत्र-परीशेष- -म् ऐ ७, ५
 अग्निहोत्र पात्र- -प्राग्नि जै ३
 अग्निहोत्र-प्रायण- -या तै २, १,
 ५, १
 अग्निहोत्र-वेला- -याम् जै ४ ४,
 ५, १, ३
 अग्निहोत्र-स्थाली श १२, ४,
 १, ११^३

अग्निहोत्र हवणी- -णी तैआ १०,
 १९, १, -णीम् श १, १, १, २, २,
 २, १, १२, ५, २, ७, का २, १, २,
 १, ३, -यथा श १४, ३, १, २९

अग्निहोत्र हुक्- -क् श १०, १,
 ५, ४

अग्निहोत्राहुति(-त्रडाभा)- -ती
 श १०, १, ५, १, २^३

अग्निहोत्रिन्(-त्र+इनि)- -ण
 तै २, १, ५, १०

अग्निहोत्री(रुनी)- -त्री ऐ ५,
 २७^३, ७, ३^३, श ११, ३, १, १, ५,
 ३, १^३, ५, ३, २, ९, १२, ४, १, ९,
 ११^३, १२, २, १, तै १, ४, ३, १^३,
 २, २, १, ८, ३, -त्रीम् शा ४,
 १४, श ११, ६, २, ४

अग्निहोत्री वसु- -त्स श १२,
 ४, १, ११

अग्निहोत्रोविष्ट(-त्रडा)- -म्
 श २, ३, १, ३९^३, का १, ३,
 १, २८^३

अग्नीष्(-मि+√इष्)- -क् ऐ
 ७, २, ५, शा ३०, १, श १, २, ४,
 १३, १८^३, ४, ४, १३, ५, २, ९^३, ८, १०

४१, ३, १९, २०^३, ९, २, १, १७, २,
 ४, ४, २५, ६, १, १८, २४, ३३, ४६,
 ३, ४, ३, २२^३, ५, १, ३१, ४, २, १,
 ३३^३, ५, ११, ३, ३, १९, ४,
 २, १५, १८, ९, १, २, ४, का
 १, ३, ४, १४, ६, १, १२, १५,
 २२, २८, ३०, २, १, १, ११, २,
 २, ८, १०^३, तै १, ८, २, ५, ३,
 ३, ८, १, ८, तैआ ३, २, १, ३, १,
 ५, १, १०, ६, ४, १, तां २५, १८, ४,
 गो २, २, १६, ३, १८, ४, ५, -०क्
 श. ३, ४, ३, २, २, ४, २, ५, ११, ३, ३,
 १९, ४, २, १५, १७, १८, ९, २, ३,
 १, का १, ५, १, ३६, ६, १, २९,
 तैआ ४, ४, १, -०क् शा २८, ५,
 श २, ५, २, १९, ६, १, ४७, का
 १, ५, १, १७, ३७^३, ६, १, ३०, तै ३,
 ३, ७, ३, ८, ११, गो २, २, ९, १६,
 -घ तै ३, ३, ८, ८, ता १८, ९,
 १८, २०, १५, १४, -घम् शा
 १०, ३, श १, ५, १, २१, २, ८,
 -घे श १, ८, १, ४, १, २, १, ४, ३,
 ६, १, ३, ३, ३, ४, ३, २, २, ६, १, २९,
 ४, ३, ४, २०^३, २४, ४, २, १६, ५,
 ४, ५, २२, ५, १, ८^३, ५, १८, ११, ४,
 १, ११, का १, १, ४, २, ६, १, २२,
 तै १, १, ६, ९, ८, २, ५, ३, ३, ८,
 ८, ७, २, ६, गो २, ३, १८

अ(ग्नि-)-ग्नीवरुण- णाम्याम् श
 ४, ५, १७, -णी शा १८, १०,
 श ४, ४, ५ १७, १९

अग्नीषो(-ग्निउता-)- -मयो
 शा १०, ३^३, १२, ५ श १, ७, २,
 ४, ६, ३, २३^३, २७^३, ३० ८, ३,
 १, २, १२, १, ३, ७, का २, २, १,
 ४, तै १, ३, १, १, ३, ५, ७, ६, गो
 १, ४, ८, -मा तै २, ८, ७, ९,
 -०मा ऐ २, १०, तै २, ८, ७, ९,
 १०^३, ३, ५, ७, २, -माम्याम् ऐ
 १, ३०^३, २ ३, श १, ६, ३ १९,

३, ७, ४, ३, ५, ८, २, २६, २७, ३,
 २९, १२, १, ३, १, ८, ३, १९, तै
 १, ६, १, ६, ३, २, ५, ४, ८, ३, ता
 १, ८, ६, सा १, २, ५, गो १,
 ४, ७, -मी ऐ १, ८, शा ३, ६^३,
 ५, २, ९, ५, १०, ३, १५, २, श
 १, ६, ३, ८, १३, १८, ८, ३, १, २, ३,
 ३, ४, २१, ४, ४, ९, ६, ३, १९,
 ११, १, ६, १९, १२, १, ३, ७^३, तै
 १, ३, १, १^३, ५, ९, ७, ३, ५, ३,
 २, ५, १, १०, ३, गो १, ४, ८^३, २,
 १, २०^३, -०मी तै २, ८, ७, १०, ३,
 ५, ७, ३, -०मी ऐ २, ९, श १,
 ६, ३, १, ३, १८

अग्नीषोमीय(-म+छ)- -य ऐ
 २, ३^३, शा ४, ४, १८, ११, १९, ५,
 श १, ६, ३, १, ४, ३, ९, २, १३, ५,
 ३, ३, ७, ५, १०, ११, २, ६, ६, १०^३,
 ४, १, १०^३, तै २, ७, ३, १, ता २१,
 १४, ११, गो १, ३, १०^३, -यम् ऐ
 २, ३, शा ४, ४, १०, ३, श १, ६, ३,
 १४, ८, ३, २, २, ४, ४, ११, ५, २, ३,
 ७, ५, ९, ३, ३, २, ९, ५, १, २, ३, ११,
 १, २, २, का १, ३, ४, ७, तै १,
 ६, १, ६^३, ७, २, ३, -यस्य ऐ २, ३^३,
 शा १०, ५, १९, ५, श ३, ८, ५,
 ११^३, ९, ४, ३, १०, तै १, ७, ४, ४,
 ता १८, ३, २, -या श १३, ६,
 १, ४, १, -याणाम् श १३, ६, १, ४,
 ४, ४, ३, -यान् श १३, ४, ४, ११,
 -ये शा १५, २, -येण श २, ४,
 ४, ७, ११, १५, १६, ३, ३, ४,
 २१, ५, ३, ३, १०, १२, १, ३, ७,
 का १, ३, ४, ५, ७, २^३

अग्न्यगार (मिडा)- -रम् श १३,
 ४, १, ८

अग्न्यभाव (मिडा)- -ये सा १,
 ३, २

अग्न्यर्क (मिडा)- -र्कौ श १२, ३,
 ३, १४, गो १, ५, १०^३

† 'अग्निषोमीया' इति मुषा क्लित्य ।

१ अभिन्यासि(-मिडअ)- -म् जँड.
 ३,६,१,७.
 अभिन्यासिस्(-मिडअ)- -विं द १४,
 ५,३, १०.
 अभिन्यासिद्वय(-मिडअ/दह)- -गधम्
 इह्य का. १,२,३,२३.
 अभिन्यासि(-मिडआ)- -दि. सा. १,
 ३,८,४,१.
 अभिन्यासि(-मिडआ)- -यम् द.
 २,१,४,१,२,२,९; १०,१, ५,१;
 का. १,१,४,१; २,२,६; सा. १,
 ३,३; गो. १,५,७,२३; -यस्य
 का १,२,२,६; -यात् गो. १,५,
 ७, -ये घां. १८,१४; -येन घां.
 ६,१५
 अभिन्यासि-रूप- -म् श ११,
 १,१,७
 अभिन्यासि-शकंरा- -रा श. १३,
 ८,४,११
 अभिन्यासि-द्विस्- -वी ११ पि श
 १०,१,५,१.
 अभिन्यासितन(-मिडआ)- -नानि गो.
 १, ३, १३.
 अभिन्यासिति(-मिडआ)- -ति ऐ
 २,१४
 अभिन्यासि-क्य(-मिडउ)- -म् शा
 १२,४
 अभिन्यासि-पस्थान (-मिडउ)- -म् श
 २,३,४, २८,४,१,२, का १,४,
 १,२,७,२,१
 अम- -अ ऐआ ३,१,३, -मम् ए
 ३,१३, ऐआ १, ३,३, ६, ४,
 १, सा १६,७, वा ३, ८, २,
 १३, ५,१,२,१८, ६,१,१,१,३,
 ३,६, ७,३, २, ३, ४,१, ६, ५,
 २,३,६, ९,२,१, १२, १०, १,१,
 १, ४,१,१, ७,३, २, ३, ६, २, ९,
 ७, ५,२, ५, १४, ७, ३, ३, ६
 १,२,१,२,३, ३,२, २, ३, २, ४,
 ७,६, ५,१,१, ८,१०, ३, १, ५,
 ८, ३,२,१,९,७,४, ७ १४५,

तां. २,१, ३; ३, ३, ३; ३, ४, २;
 ५,२; ६,२; १३, २; ६, ९, ११;
 १२; १२,११, ४, १४, १, १२;
 १७, २,४, ४,२; १९, १२, ८;
 २१, ११, ३; २३, १९, ९; सा
 ३,३,२; जँड. १,१५,१,२; ३,०;
 -मम् इह्य वा. २,४, २, १७, वा.
 १,३,३,१४; ६,१,११; -मात् तै.
 ३,३,१,४; तां. २, १, ३,१७,४,
 २,२१,११,३,२३, १९,९; -मागि
 वा. १,३,३,४, -मग्याम् वा. ७,
 १,१,२९, ३,१; -मात् तै. ३, १,
 ५,८, तां ७,२,१; -म्रे ऐ. १,७,
 १६,१९; २५; २, ३, ३, ३, ३,
 २३; ४, २,५, ५, २, ३, ४; ६,
 ३,१, ८, ६; ऐआ. २, ४, १; ५,
 १, ३, १, १; घां ८,९; १४, ५;
 १५, ४, १६, २, २, ३, २; २७, ७,
 शांता. ३,५, ७, २; ११; वा.
 १, १, ३, ७, २, २, ४, ३, १, ६,
 ५,२, ३, १, २, ०; ४, २, ५, २, १,
 २, ४, ४, २, ५, २, ६, २, ४, १, ३, १,
 १, २, २, ४, ४, १, ६, ४, १, ३, ७, १, ३,
 ४, १, २, ५, १, १; ३, २, १, ६, १,
 १, ४, ३, १, २, ४, ५, ६, १, ३, २, ०,
 ३, १, १, ४, ४, ६, १, २, २, १, ९, १, ५,
 १, १, ३, २, ४, ४, ६, ७, ७, २, ५, ६, ३,
 ३, ४, २, ८, १, ५, २, ७, १, ७,
 २, ४, २, ५, ३, ८, १, १, १, ५, १६,
 २, ८, ४, १, ८, २, ४, १, २, २, २, २,
 ४, २, २, ६, ८, ५, ९, ३, २, ७,
 ५, १, ३, ४, १, ३, ४, ५, ९, ६, ७,
 १, ३, ५, १, ४, ५, ७, ८, ९, १, ३,
 ५, २, ७, ५, ५, १, ६, १, १, ३,
 १, ५, १, ३, ५, ६, ४, ४, ५, ६, १,
 १, ७, ७, ३, १, ०, ८, १, ८, २, १,
 ७, १, १, २, १, २, ७, २, ०, ३, ३, २,
 २, ३, २, १, १, ७, २, ६, १, ३; ३,
 ५, ४, १, २, १, ९, ५, २, ६, ३, ६,
 ८, २, ४, १, ८, ४, १, ४, ६, १, २, ३,

३, १, ७; ७, २, १, ३, ३, ५, ५, ४,
 १, ०; ९, १, २, २, १; २, ५; २, ८, २, ९,
 २, १, १, ३; ४, ५, ९, ५, १, १, १; १, ०,
 १, ४, १; ०, २, ३; ३, १, ८, ४,
 ८; ५, ३, १, ६, ५, १; १, १, १, २,
 १, २, २, १, १, ३, १; ६, ४, १, ६; १, ३,
 १, ४, ५, ८, १; ८, ३, १; १, २, ४, १,
 ५; ६, १, ४, १; ७, ३, ६; १, ३, ५, २, ५,
 २, ३; १, ४, १, २, १, १, २, २, ४, ४, ४,
 २, १; ३, ४, ५, का. १, १, २, २, २,
 ३, ९; ४, २, ३, १, १; १, ४, ५, १,
 ३; १, ३; २, ३, २, ५, ७, ३, ३, ४,
 ५; ५, १, १; ६, १, ९, १, १,
 २, ७; ३, ५; ३, १, १, ५, २, ०, ३,
 २, १; ४, ६; तै. १, १, ३, ५,
 ४, ४; ५; ७, ५, ७, २; ५, २, ४,
 १, ३, ५, ६, १, २, ३, ६, २, ६, ९, ५,
 ८, ७, १; २, २, ९, १, ४, १, १, ०, ३,
 ३, ५, ७, ७, ३, १, ०, ८, १, ६, ४, ३, ७,
 १, ३, २; १, ५, ६; १, ८, ३; ८, १, ४, ५,
 ४, ३, २, २, ७, ५, ३, ७, ३, ९, ६,
 ३, १, १; ५, ६, १, १, ०, ६, ३, २, ७,
 ९, ७, १, २, १, १, ३, १, तीआ १,
 १, २, १, २, ३, १, ३, १, १, ९, १, १, २,
 १, ३, १; २, ४, २, ३, ५, २, ८,
 ९, १, ६, १, ०, २, ८, ७, १, १, १,
 ६, ३, १, ता ६, ५, १, ९; ७, १, ७,
 २, २, ३, १, २, ८, ८, ५, ९, ४, १, ६,
 ९, १, २, १, १, १, १, ६, १, २, १, ३,
 २, २, १, १, १, ८, १, १, २, ५, ३, ८,
 ४, ८, ५, ८, ८, १, ०, २, १, ४, १, १, ६, ०,
 १, ६, २, १, ७, ४, १, ८, २, १, २, १, १, १,
 १, सा १, १, १, २, ८, ५, जँड १,
 ६, १, १, ७, १, १, ८, १, १, ९, १, १,
 १, ०, १, १, १, ५, १, १, १, ७, १, १, ८,
 १, १, ५, १, ०, २, २, १, १, २, २, ३,
 २, ३, ९, ४, १, १, १, गो २, २, १,
 ६, ३, १, १, ८, २, ०, २, ३, ६, ९, -म्रेण
 ऐआ ५, १, २, सा २, ७, ६, वा
 ३, १, ३, ७, २, ८, ३, २, ५, ४, २, १, ५,
 १, २, ६, ६, १, ६, ८, २, ०, ५, १, ०

९,२,१७, ४, ३, ४, १४, ४, ५,
९, ५, ७, ४, ६, ९, २३, ५, ३,
५, ३, १०, ४, ३, ६, १३^३, २७, ४,
२, ७, ३, २, २, १३, ५, २, १६, ८, २,
६, १४, १, ३, १, ८, ३, १, १, १३,
का १, १, २, २, तै २, ६, १०, ६,
३, ६, १३, १, गो २, १, ४, ३, १७,
-प्रयु स ६, ५, २, १६, -प्रै श
७, ३, २, ३, ९, २, २, १२, का २, २,
४, ५^३, तै ३, ३, १, ४

अप्र जी(√नी)-जी शा १७, ७,
गो २, ५, ४

अप्र तु तैआ ३, १२, ३, सा १,
५, १५^३

अप्र दिधिपु-पु तै ३, २, ८, १२,
-चौ तै ३, २, ८, १२

अप्र पिण्ड-म् तैआ १, २, १, ६

अप्र वेव-वे ऐ २, २, ५

अप्र प्रशीर्ण- णं श ११, १, ८, ६

अप्र मुञ्ज-क् तैआ १०, ११, २

अप्रियु, या(प्र+घ)-य ऐ १,
२, १, ३, १३, २, ७, शा ८, ६, तै १, ८,
८, २, ता ४, २, १, ७, ६, ९, १०,
११, ११, ६, १, २, १६, ११, २, १८,
८, १०, -यम् तै २, ५, १, १, ३, ५,
१२, १, -या ऐ ३, १३, -याऽइव
श ११, ५, १, ७, -या ता २, ३, ४
४, ७, ६

अप्रै गू(√गम्)-गुव श १, १,
३, ७, -गुव श १, १, ३, ७^३, का
२, १, ३, ५^३, तै ३, २, ५, ३, ३, ६, १

अप्रै जी- जी श ३, ७, १, १^३

अप्रै पू(√पु)-पुव श १, १, ३,
७ -पुव श १, १, ३, ७^३ का २,
१, ३, ५^३, तै ३, २, ५, ३, ३, ६, १

अप्रै व(तु-)- ती श ३, ८,
१, १२

अप्र्यु, प्र्या(प्र+यत्)-प्र्यु जै
१४३, -प्र्यम् श १४, ७, २, २, १,
-प्र्यम्ऽइव श २, ४, ३, १३, -प्र्या
जै १४५^३, -प्र्या जै १४५

अप्र ब्रह्म(१?अह्म)-म् तैआ १,
४, १

अप्रि-प्रि श २, २, ४, ३, ६, १, १,
११, का १, २, ४, २^३

अप्रि ल्-म् का १, २, ४, २

अ प्रीव्-व तैआ १, ११, ५, ६

अप्र्यु-मुव तै १, २, १, १९, जै १६४

अप्र्यु-घम् श १३, ८, १, २^३, ४^३,
८^३, १०, ११, १५, १८, ३, १०, ११,
१३, ४, १, २, ४^३, तैआ ६, १०,
१^३, ११, १^३, २^३, मं १, १, १०,
१४, ५, १०, ११, १३, गो १,
२, ७, २, ३, १४, -घर्य श
१३, ८, ४, १, २, तैआ ४, ३, ८, १,
-घा तै २, ६, १०, २, ३, ६, १३, १,
तैआ १, १३, १^३, २, ६, १, २^३, १०,
२^३, -घानि तैआ ६, १, २

अघ मर्ण-ण तैआ १०, १, १३,
१४^३, १५

अघ ल्, ल्-लम् श २, २, -ल
जै १५०^५, -ल्यै श १२, ७,
३, २०

अघु शस सा- स श १, ५, ४, ७,
२, ३, ४, ३७ का १ ४, १, २६,
तै २ ८, ८, १२, ३, २, १, ५, -सम्
तै ३, १, १, ४, -सा तै ३, १, २ ७

अघायत्(घऽयत्)-त श २, ३, ४,
३, का १, ४, १, २, ३, तैआ ६
२, १

अघायु(घऽयु)-यव श ३ ३,
४, १४, तैआ ६, १, १, -यु तै २,
४, २, १^३, -युम् जै ४ ४, १
२ -यूनाम् ता १ ३ ३ -यो
गो २, ४, १६

अघात(√हृन्)-ताव तै १, ६, २,
३, ३, ८, ९, ४

अघ (घा?)घातुक- -का. तैआ १,
२६, ७, -कानि तैआ १, २६, ७

अघुष्ट-ष्ट शाआ ८, ७

अघुणि-णि तै २, ४, १, ६, तैआ
६, १, १

अघोर-रम् गो १, २, १८, २०,
-रम्प तैआ १०, ४५, १

अघोर चक्षुस्-क्षु म १, २, १७

अघ-भि(य-)-या-या तै २, ६, ६, २

अघ मिथु, या-या तैआ ६, ६, १,
-या तै ३, २, १, ४, ७, १०, १०,
तैआ ६, ६, २, -याम् तै ३, ७,
४, १३, -यानाम् तै ३, १, १, ३,
-यासु तै १, ४, ३, ३, ३, ७, ४, २

अघ्यु, घ्या-घ्या ऐआ १, ३, ५^३,
श ३, ८, ५, १०, ७, २, २, २३,
१२, ९, २, ४, -घ्या श १, ७,
१, ६^३, ७, २, २, २, १, -घ्यानाम्
ऐआ १, ३, ५, ५, १, ६, घ्यायाम्
ऐ ५, २, ७, ७, ३, -घ्ये श ४, ५
८, १०, तां २०, १५, १५

अघु(अ?)घ्रा-घ्राम् तैआ १, १, ३
२, १, २

अङ्क-म् ऐ ७, १७, ऐआ ५, ३, ३
-ङ्का? ता १, ७, ५, ५^३, -ङ्के श १४
९, ४, २, ३, -ङ्कै तै १, ३, ५, ४, २,
७, ८, १, १६, १

अङ्काङ्क(ङ्ङभ)-म् श ८, ५,
३, ६^३

अङ्कति-ते आ १ ४ ८ ८

अङ्कस-ङ्कसि श ५, १, ५, १९

अङ्कस-म् श ५, १, ५, २०

अङ्कप-म् श ८, ५, २, ४^३

अङ्क(ल-)-ली ता ७, ९, ११

अङ्कश-श ऐ ५, ११, गो २, ६, ११,
-शौ भा १, २, २८, जैआ १, ३, २८

† कोष्ठान्तर्गतोऽत्र पाठ मैसूरसंस्कारणीय तदनुसार भा०-सम्मतश्च ६० । छन्दोदुष्टत्वादप्रसिद्धत्वाद् देयस्तु प्रतीयते । †† अङ्कान्यङ्क इति पाठ आकारान्त द्विवचनात् प्रथमपद समासपूर्वविवयमान वेति सद्विग्रह । शाखात्तर-साम्येन प्रथम कल्प स्यात् ? । तु० तै -ङ्कौ माश्रौ (७, १, २) माष्ट (३, १३, ४) -ङ्क । ‡ स्वरधिन्य ।

†अह्वयत(अह्व)- अन् ३३व श
१,७,२,१७

१अह्व (अव्य) ऐ ५,१८, शां २५,
२,२६,११, शांआ १,२, श ३,
९,४,२४,५, ५,४, २४, ६,४,४,
३, १०,२,२,४, १२, ७,३, १३,
तै १,८,५,५,२,४,८,३,५,५,७,
६,१,३,८,९,६, ता ८,१,३,५,
१२,११,२, जै ५३,२०८

२अह्व- अह्व ऐ ६,३१, ऐआ २,
५,१, शाआ ५,५, शा ८,१,४,
१,७,२, १४, १५,३,६, ११,१,
६,३५,२,२, १३, का २,१,४,
१,गो २, ३, १३, १४, १५,
६,६- अह्व गो २,१,२, -अह्व
श १४,४,१,२१, ता १७,५,४,
-अह्वश अह्व शा २२,६,२३,४,
शाआ ४,११, श ४,५,३,६,
१२,७,१,१,१४,९,४,८, तै ३,
६,११,२,८,१७,४, म १,५,१६,
१७, -अह्वनाम् ऐ ६,८, ऐआ
१,४,१, २,३,५, शा १८, १३,
श ४,५,२,६,६,६,१,१०,८,१,
४,४,५, ४,१,१४,४,१, ९,२१,
जै २,४,२,९, गो २,५,१४,
-अह्वि ऐ २,६,१८, ३,२, ३१,
६,८, ऐआ १,२,२ श १,४,४,
१७,७,२७,८, शाआ ४,३,४,
श १,३,२,२,३, ३,४, १,४,४,
२,३,५,५, २,१०,९, ११,५,३,५,
२५,६,१,२,१५, ३१,२,१,२३,
३४, २, ९, २,६, ८,१,३, १,
४,२,७, ४,२,१५,१६, ७,२,१५,
३, २१, ९, २,२,६, ५, २,१६,
१०,२, ३,५ ६,१४,५,१,२,६,४,
१, ११, ५,२,७, १२,१,४,३,२,
३,६,४,१६,३,१,९, ८,१,१७,
२२, ९,१,४,११, १४,६, ७,६,
तै १,१,६,४,२,६,४,२,३,६,२,
७,२,६,६,५,४,५ ३,७,५,११,

१३,१,३,८,१४,५, तैआ १,११,
६,७,५,१, जै १४३,१६४,१९०,
२०४, ता ५,१,६,६,५, ५,१,३,
२,६,८,४,७, ता २,५,४,३,१,
७,६,११,१३, जै १,१५,३,३,
२,४,२,९, ३, २,४,४, गो १,१,
४,३,१६,४,१८,१९,५,३,४,८,
२,३,१४,५,४,१४,६,६, -अह्व श
८,१,४,१०, -अह्व अह्व, ८,३,३,७,
६,१,२,३१,८,३,४,४,५,१०,२,
६,१५, तै ३,८,१७,४, जै ५३,
-अह्व्य ऐ ४,२२,२३, ऐआ २,
५,१, श ३,८,३,२०,४,३,४,
४,५,२, ६,९, ०,२,६,१२,८,३,
२,२,१४,७,१,४१, तै १,५,४,२,
गो १,१,७, -अह्व ऐ ४,२३, श
१२,८,३,२२, म २,२,५, जै ४
७,२,५, -अह्व ऐ ३,३, शा २,७,
श ३,७,४,९, ७,३,५,२५, ११,
५,२,८,७,२, ६, १२,२,४,८, तै
२,६,४,६, तैआ १,१,१,२१,३,
३,४,१, प २,८, गो १,५,४

अह्व कषाय- य श १४,९,४,८
अह्व शिव- व् श ११,४,३,२०
अह्व रस- स गो १,१,७, -सम्
गो १,१,७
अह्व-शु (सु) श १,८ ३, १०,३७,
गो २,६,७
अह्व समाख्यायम् ऐ १,२१
३अह्व- अह्व ऐ ८,२२, -अह्व्य ऐ ८
२२, -अह्व्य ऐ ८,२२
अह्वार- र श ३,९,३,२६, त ३,७,
२,५, -रम् श १, २,१,५, ८,९
१२,४,३,३, का २,१,४,३,६ ७,
तै ३,२,७,१ सा २,६,१४,३,
६,१२, -रा ऐ ३,३४, शाआ
१०,८, श ४,५ १,८, ५,३,१,
१०, ४, ४, ०३, ११, ३,२, १,
१२, ४,२, ३,४, १४,९, १,१२-
१६,१७, तै १,१, ५, ९, २,१,

१०,३, जै ८८, १८९, प ५,
१०, गो. १,२,१८, -राणाम्
सा. ३,४,१०; -राण् शा २, १,
२, शाआ १०,८, श १, २,१,
४, ३,८, १,८, ६,४, ८,१, १२,
८,१,६, का २,१,४,३,११, तै
२,१,३,१, जै ३, तां ९,९,८,
गो १,३,१३, -रेण तै ३,२,
८,१० -रेभ्य श ४,५,१,
८, तै २,१,१०,३, जै २०७,
-रेषु शा २,२, श ४,५,२,१७,
१२,५,१,७, तैआ १,२,७,६,
-रै श १,३,१,१३, ४,५,२,
१८, गो २,२,१६

अह्वार-मिथ- अह्व्य जै २०७
अह्वारविधुम्(-रडअभिर्)- म शा
२८,५

अह्वारावक्षयण(रडअव)- म् श
१४,६,९,१९

अङ्गिरस्- ०२ ऐ ६,३५, ७,१७,
श १,४,१,२५, ३,५,१,३,२,६,
४,४,४,७,३,६, तै १,२,१,१०,
३,५,२,१,११,६,३, जै १३६,
गो १,५,२४, २,६,१४, -०रा उ
श १,४, १,२५, -रस ऐ १,
१६,३,३४,४,१७, ३,२, ५,१४,
२०,६,३४,३,५,८,१२,१४, १७,
१९, शा २६,११,३०,६, श १,
४,१ २५, ३,२,१,१०, १४,५,१,
१३, १४,१६, १७,१९, ४,१,
१,१, ५,१,८, १२, २,३,९, ११,
१३,४,३,८, तै १,३,६,१, ८,२,
१, २,१, १, १,२,३,५, ६,१०,५,
३,९,२,१,१, १०,३,१, ११,६,१,
तैआ ३,८, जै १३६, १३७,
१४१,१४७,१७७,२०६, ता ८,
९,५,१२,६, १२,११,१०, १४,५,
२५,१५,९,९, १६, १२, १, १४, २,
२०, ११, ३, ४, २४, २, २, २५, ३,
२, १६, २, ६, १, गो १, १, ८, ३,

२९, ३९, २, ९, २२, ३, ४, ५, ०४^३,
 २५^३, २, २, ११, ३, १७, ४, ९, ६,
 १४^३, -रसम् गो १, १, ८, -रसा तां
 २०, ११, ३, -रसाम् ए ६, ३४, शां
 १८, १०, दा १, ०, १, १३, १३, ४,
 ३, ८, का २, १, ४, ११, तं १, १, ४,
 ९, ३, २, ७, ६, १२, ९, १, तीआ ४,
 ३८, १, तां १३, ९, ०, ४, १६, १४,
 १, २, २, २, २, ५, २, १, १६, १, जै
 ८४, ना १, ४२०, ४२५, ५१२,
 ५१४, ५२५, ५०८, २, १६, ४,
 जैआ १, १०५, २, ४, गो १, १,
 ९, ०, ०, २४, ५, २५, -रसे
 शाआ २, १७, -रसो जं ८४,
 १४७, -रसु शा २८, ४, -रा
 ष ७, २, शा २२, ५, शांआ २,
 १७, दा १, ४, १, २५, ६, १, २,
 २८, ४, ४, ४, ५, २, ३-६, जैउ
 ४, ५, १, ३, गो १, १, ७, ५, ०, ४,
 -तोभि ए ३, ३७, गो १, १,
 ८^३, ५, २४, २५^३, -तोभ्य ए ६,
 ७, ३५, दा ३, ५, १, १५, जै १३६,
 गो २, ५, १३, ६, १४^३

३अङ्गिरसामयन (सामऽअ-) -म् ए
 ४, १७, दा ४, ४, ५, २०

१अङ्गिरस्ववृ (स्व+मनुष) - स्वत ए
 १, २२, तैआ ४, १०, ५, -स्वते
 तैआ ४, ९, २, ७, ७, ११, -स्वान्
 तैआ ७, ७, ११

२अङ्गिरसनुवृ (तु+भाये वति) दा ६,
 १, २, २८, ३, १, ३८, २९, ४१,
 २, ९, ३, ३, ४, ४, १, ४, ४, १४, ५,
 २, ३^३, ४^३, ५^३, ६^३, ३, १०^३, २, ३,
 ४^३, ५^३, ६^३, ७^३, ८^३, १०^३, ७, १,
 १, ३०^३, ८, १, ४, ८, १०, ५, १, ३^३,
 तै ३, १०, ०, १^३, ११, १ १ ० १,
 ६, २^३, १२, ६, १, ६, ७, १, ५, ८, २,
 तैआ ४, ७, १, १, १, १९, १

अङ्गिरस्तम (रस+तमप) - ०० मा ष
 ७, ३, २, ८, तै ३, ७, १, १, १२, १, १

अङ्गुल-मात्र- -म् ष ४, ४
 अङ्गुलि, ली- -ल्य ए १, १९, ऐआ
 १, १, २, ४, ३, ५, ८, दा २९, १,
 शांआ ८, ९, दा १, १, २, १६, ३,
 २, ३, २३, ८, ४, १, ४, ३, ३, ४,
 ६, ०, १, २, ३, ०, ४, ७, ५, २, ४४,
 ६०^३, ८, ४, ३, १०-१९, ९, १, १,
 ३९, १०, १, १, ८, २, १, २, ६,
 १४, ११, ५, २, ३, ५, ६, १३, ५,
 १, ६, का २, १, २, १२, -लिभि.
 दा ४, ३, ३, ४, -लिभ्य दा ७,
 ५, २, ४४, -लिभ्याम् दा १६, ५,
 -ली शांआ २, ५, दा ३, २, १,
 ३६, ३७, ३, २, १४, ४, ३, २, ५, ९,
 ६, ३, ०, १, तं ०, ६, ५, ४, जै १४३,
 जैउ ३, २, ४, ४, -लीभि दा १, ८,
 ३, १८, १०, ३, १, २, ३, -लौ तै ३,
 ३, ८, ३, -ल्य ता २३, १४, ५,
 -ह्या दा १, २, १, ७, ३, ३, २, १९

अङ्गुलि निग्रह- -द्वा शाआ ८, ९,
 अङ्गुलि प्रणेजन- -नम् दा १, २, २,
 १८, ३, ३, का २, २, १, १५, १७,
 अ(आ^१)ङ्गुल्य- -ह्यानि गो १,
 ३, १८

अङ्गुल्यम (लिङ्प्र) - -मेम्य दा
 ८, १, ३, ८^३, ९^३

अङ्गुष्ट- ष शांआ २, ५^३, दा ११, ५, २,
 १, -ष्टम् तैआ १०, ३८, १, दा दा
 १०, १ १, ८, -ष्टाभ्याम् दा १, ३,
 २, ७, तै १, ६, १, २, -ष्टौ जै २१०

अङ्गुष्ठ-मात्र- -र तैआ १०, ३८, १
 अङ्गुष्ठी- रि- तैआ १, ९, ३, ता
 १, ४, ७, -रे दा ३, ३, ११

अङ्गुष्ठी- गये तैआ ४, १६, १
 अङ्गुष्ठी- णा दा १, ४, ५, २
 ✓अच अचते दा ३, ४, ३, ३, ५ ९

अचक्षुष्क (-क्षुष्क) - -म् दा १४, ६,
 ८, ८

अचयन- -स्य दा ९, ५, २, ११
 अचरण- -गेन दा २, ६, १, ३, का
 १, ६, १, २

अचर (सु-) -न्ती तै २, ८, ४, ८
 अचरम- -मा ए ७, ९, तै २, ८, ५, ७
 अचरित वन्- -वान् गो १, २, ६
 अचरितिवृ (-त+इनि) - -न् गो १,
 १, १३

अचर्य- -यौ जं १^३
 अचल- -लानि ष ५, ११

अचाण्डाल- -ल दा १४, ७, १, २२

अचा (रिन्-) रिणीं शा २, १

अचित- -त दा ७, २, १, १५, ३, १,
 १, ८, ७, २, १०^३, -तम् तै ३, ११,
 ६, १, -तस्य दा ८, ७, ०, १०,
 -ते दा ७, ३, १, २, ३

अचिति- -त्या तै ३, १०, ४, २

अचिति- -तान् तैआ ४, ५, ५

अचि (वि-) चौर- -म् तैआ ७, ४, २,
 चीरम् ढ

अ(अ-) विष्टु- -म् तै ३, ६, २, २

अ(चित्?) चेतम्- -ता तैआ १, ११, ६

अचोदस्- -दस सा २, ३, ९

अच्छ ए १, २१, ३, २५, ५, ८, शा
 २३, ३, दा ३, २, ४, १०^३, ५, १,
 १६, १३, ५, १, ११, तै २, ४, ३, १२,
 ७, १३, १, ३, १, १, ९, २, २, २,
 ता ११, १०, ४, जै १६२^३,

अच्छ ✓ह, अच्छैति शा ७, १, १, २४,
 तै ३, २, २, १, २, ४, २०, तैआ ५,
 २, ६^३, अच्छयन्ति शा ६, ३, ३, १,
 अच्छेन दा ३, २, ४, १२, ६, ३, २,
 २^३, अच्छेहि शा ३, २, ४, १२, १७,
 २०, अच्छेवाऽि शा १२, ६, १, ५

अच्छ ✓चर्, अच्छाचरन् ए ३,
 २५

१ अध्ययन पदेन सामान्यकार्यवाचकमपि भवति। तद् अङ्गिरसामयन पदे द्र०। १ प्रथक् सदपि एतत् पदद्वय सम्मिल्यै-
 कार्यतां गतम्। २ ननु रहितमाह भा०। श (तैउ) तृमथया वचनाद् विकल्पमस्त। उभयथापि स्वरो विमरुपिणं।
 तद्विस्तर पारि० द्र०। ३ एकपदे वा पदद्वय वेति सन्देश। एकस्वर्यमैकपदस्य लक्षण ल्यबभावस्तु छान्दस इत्येकपदमाह तम्।

अच्युत,ता- -त ऐ २,३,३१,६,
 ४,३१,५,१, ४, ७, १२, १६,
 १८,२०, शा १०,५,६, -तम्
 शा २३, ४, तैआ ५, ६, ४, १०,
 ११, १, जै १६८, -ता ऐ २,
 २२, ४, ३१, ३२, ५, १, २, ४, ५, ७,
 ८, १२, १५-२१, शां १८, ११,
 -ता ऐ ४, २१, -ताए ऐ ५,
 ९, गो २,६,१०, -तागाम् श
 ४, २, ४, २४, -तागि शां २९, ७,
 ३०, २, -ताम् तैआ ३, ११, ७,
 अच्युत- -त श १,३,४, १६, ४,
 ४, २२, ६, ६, १, १, ५, ६, १, १०,
 ७, २, ९, -तम् श १, ४, ६, ६
 अच्युत क्षिप्र(√रक्षि)- -द श ३,
 ५, २, १४
 अच्युत क्षिप्रत(त+तमप)- -म श
 ४, २, ४, २४
 अच्युत च्युत्- -त् नै २०३
 अच्युत पर्यास- स शां ३०, ९
 अच्युत-पाजस्- -जा तैआ ३, ५, १
 अच्युत मनस्- -ना तैआ ३, ५, १
 अच्युताक्ष(-तडअ, र→)रा तैआ ६,
 ८, १
 अज्, अजत जै ५८, १६८, अज
 तैआ ६, १०, २, अजामई श २,
 ४, ३, ४, ५, १, १, ३, का १, ३, २, ४,
 आजन्त श २, ४, ३, ४, का १,
 ३, २, ४
 अजत्- -तौ जै १६८
 अजन्,जा- -ज ऐ २, ८, शाआ
 १, १, श २, १, ४, ३, ६, १, १, ११,
 २, १, १५, २, ६, १५, ३, १, २०, ८, ४,
 ४, ४, १२, १३, १५, ७, ५, २,
 २, १, ३, ६, १०, २, १, १, १२, ७, १,
 २, ११, का १, १, ४, २, तै २,
 ६, ११, १, तैआ ६, १, ४, १०, २,
 ता १०, २, ५, १८ ९, १९, २१ १४,
 ११, जै १६१, गो २, ३, १९,
 -तम् ऐ २८, श १, २, ३, ६,
 ९, ६, ४, ३, २, १, ४, ३, ६, २, १, २,

५, ३, २, ४, १, ४, ४, ४, ७, ५, ३, ६,
 १६, २, १, का १, १, ४, २, २, २, १,
 २०, २, २, जै ८, तां १, ८, ४,
 गो २, ३, १९, -जस्य श ६, २,
 २, १५, ४, ४, १०, १५, ७, ५, २,
 ३६, तै ३, ७, ३, २, ४, ७, १, गो
 १, २, १८, -जा श ३, ३, ३, ८,
 ९, १८, १४, ४, २, ९, तै १, ३, ७,
 ७, ३, ७, ३, १, तैआ ४, ४, २, ५, ७,
 २, १३, जै १०४, ११३, -जा
 श ४, ५, ५, २, ४, ५, ९, ७, २, १, २४,
 ६, ५, ४, १६, ८, २, ४, १, १२, ७, २,
 ७, जै २०७, ता १६, १, १०,
 सा १, १, १७, -जाए ऐ २, ८,
 -जाव् श ५, ५, ४, १, -जानाम्
 जै १६१, -नाम् श ३, ३, ३, ९,
 तै २, १, २, ४, ३, ७, ३, २, तैआ
 २, ६, २, ३, १०, ३, ७, २, ४, जै १९,
 ३७, ५०, ६४, ११८, -जायाम् श
 ३, ३, ३, ८, तै ३, ७, ३, १, -जावै
 श ६, ५, ४, १६, १४, १, २, २५,
 तैआ ५, १०, २, -जे ऐ २, ८,
 श ६, ३, २, ४, ४, ४, ४, १३ ५, ३,
 १०, -जेन श ६, २, १, ७, ३, ३,
 ९, ४, ४, १०, -जौ जै १६८
 अज काव- -म् श ४, १, ५, १९
 अज(←जा)क्षीर- रम् तैआ ५,
 ३, ९, -रेण तैआ ५, ३, ९
 अज गर- रम् गो १ ०, २ -रा जै
 १५० -रे गो १, २, २
 अज गाव- व ता २५ १५, ३
 अज पाल- म् तै ३, ४, ९, १
 अज पर्व- -स्त्राम् तै १, २, ५ ३
 अजर्यम(-जडअ) - म श ५, २, १
 २४ -मस्य श ७ २ १, २१ २४
 अज लोम- गानि श ६ ४, ४, २२
 ७ ५, ३, ४३, -मै ६, ५, १, ४
 तैआ ५, २ १३
 अजा क्षीर- रम् श १४, १, २, १, २,
 २, १, १८ -
 अजाधि(-जडअ) ४,

५, ५, ६, १३, ३, २, ३, १४, ४, २, ९,
 का १, ४, २, १०, तै ३, ९, ९, २,
 तैआ ३, १२, ५, तां २४, ११, ५,
 -धी तै ३, ९, ८, ३
 अजावि-क- कम् शा ११, २, जै
 १८२, -कस्य श ४, ५, ५, ४,
 १२, ८, १, १३, -केन श १२, ८,
 १, १३
 अजादव(जडअ)- -द्व तै २,
 ८, ५, ४
 अज्,जा- -ज श १४, ७, २, २, ३,
 २९, ३०, ३१, तैआ १०, १०, १,
 -जम् श १४, ७, २, २९, -जा
 श १३, ५, २, १८, -जाव् तैआ
 २, ९, १, -जाम् तैआ १०, १०, १
 अजल(एकपाद्)- -ज तै २, ५, २, ३,
 ३, १, २, ८, ५, १०, ता १, ४, १२,
 -जम् तै ३, १, २, ८, -जस्य तै
 १, ५, १, ५, -जाय तै ३, १, ५, १०
 अजन्- -नाऽडह्य श ११, ५, १, ३,
 -नम् श ११, ५, १, ४
 अजप(प→)पा- -पया ऐआ ५, १, ४
 अजूर- र वाआ ५, ८, श १४, ७,
 २, ३०, ३१, ८, १५, १२, तै २, ४,
 १, ७, ११, ३, १, १, ८, तैआ १०,
 ११, २, -रम् ऐ २, २, ५, ८, वा
 २३, ३, श ४, ३, ३, १, ४, २, श
 १०, १, ४, १, ८, १४ ६, ८, ८, तै
 २, ४, १, ४, ६, १६, २, ८, ८, १०, ३,
 १, १, ८, ६, १, १, ७, ५, ११, तैआ
 ३, ११, ९, -रा श ४, २, ३, १, ४, २
 -रा तै ३, १, २, ६, तैआ ४, ५, ५
 -रास तै २, ५, १२, १, -रेभि
 तै २, ८, २, ४, -वी श ९, ४, ४, ४
 अजर्ष्य,वर्षा- -वर्षम् श ३, ४, ३, ४
 -वर्षाम् म २, २, १८
 अजल्ला- -स्व ऐ १, २, ८, वा ६,
 ४, १, ११, ५, १, ७, ७, ४, ३, ७,
 ५, २, १९, ११, ६, २, २, तै २, ५,
 ८, ९, -स्वम् श २, ३, ४, ३, ७,
 ६, ४, १, ११, ७, ४, ३, ७, ५, ३

१९, २, २, ३, १२^३, का १, ४, १,
२६, तै १, १, ७, २, २, १, २, ४, ३,
७, ४, ५, तैआ ३, ११, ८; -स्त्रान्
ऐ ७, २, -स्त्राम् तैआ ३, १९,
१, -स्त्रेण श ६, ४, १, २^३, -स्त्री
श ११, ६, २, २

अ-जात, ता- -त श ११, १, ६, १,
का १, २, १, ६, जैड ३, ३, ४, ८,
-तस्य शा ७, २, गो १, ३, १९,
-ता श २, ५, २, ३, ४, २२, ६,
२, २, ४, १०, का १, ५, १, ३^३,
१९, ६, २, १, २, ५^३, -ताऽइव तै
१, ६, २, ७, -तान् तैआ ७, ५,
२^३, -ताय ऐ ७, ३, १

अजात पुत्र- -स्य शाआ ४, ८

अजात शत्रु- तु शाआ ६, १,
३ १८, १९^६, श १४, ५, १,
१-१७, -शत्रु शाआ ६, १, श
१४, ५, १, १

अजात शोक- -क श १२, ३, १, ९

अ-जानत् (√ज्ञा)- -स्तु श १, ४,
६, २

अ-जामि- -मय शा २८, ५, -मि
शा ३, ६, श १, ६, ३, २७^३, -मि
शा २८, ५, -मिम् शा २८, ६

अ-जामि ता- -यै शा ३, ६, १३,
९, ३०, ११, श १, ३, २, ८, ९,
४, ४, ८, ८, १, २, ५, २, २, ३, २, ७, ४,
२, २, ९, २, १, ८, ३, ५, ११, का १,
५, १, ८, ता ७, २, ५, ८, ८, १२
१६, ५, २, १

अ-जामि त्व- -त्वाय तै १, ८, २, १,
२, १, ४, ३, ३, ३, ४, ६, ९, १, २

अ-जायमान- न तैआ ३, १३, १

अ-जित- तम् शा २४, १, ता १६,
४, ११ -तस्य आ १, १७०, जैआ
२, ५

अजिन- -नम् ऐ ७, १, १३; तैआ
२, १, १, -नामि तां १७, १, १५,
-ने तां १७, १, १४.

अजिन वामिन्- -सी श ३, १,
१, १२

अजिन सधाय- -म् तै ३, ४, १३, १

अजित्, रा- -रम् तै ३, ६, ८, २, १०,
१, ४, तैआ ३, १४, ३, -रा
ता १, २, ५, -रा तै ३, ७, ६, ९,
-रास तै ३, १०, १, ४.

अजि(र→)रा-प्रशु- -भय (१)
तैआ १, १८, १, -शु तैआ १,
९, १

अजित्- -र ता २^५, १५, ३

अजिह्व- -ह्व तैआ १, ११, ५, ७

अजीर्ग- -र्त ऐ ७, १६^६, १७^५,
-र्तम् ऐ ७, १५, जैआ १, ३०१

अ-जीर्जि- -म् स २, १, १०

अ-जीत||- -त ऐ ८, ११, -तान्
तैआ १, १, ३, २१, २

अजीतपुनर्वेण्य- -ण्यम् ऐ ७, २२

अ-जीर्ण निद्र- -द्राणि ष ५, ४

अ-जुष्ट- -म् तै २, ४, ३, १३

अ-जुह्वत्- -त् ऐ ३, ३६, ७, २.

अ-जुह्वती- -ती तै १, ४, ९, १

अ-जू (यै→)र्या- -म् तै ३, १,
३, ६

अ-जू- -म् शाआ १४, १

अ-जू ता- -ता ता ४, १, १, -ता ता
४, ७, ५

(अ?) अज्मन् (√अज्)- -ज्मा तैआ
३ १०, ४

अ (ज्या→)ज्य- -म् तैआ १, ५, २

अ-ज्यानि- -निघ म २, १, १०, -ज्यै
ऐ ८, १०

अ-ज्यामयिन् (-ज्याऽआम)- -यि
तैआ १, २७, ४

अ-ज्यायस्- -य तै ३, ७, ५, ६

अ-ज्येय- -ये जैड ४, १०, ४, ९

अ-ज्योतिष्क- -ष्क गो १, ३, १०

अ-ज्वर- -रा जै १७१

√अज्, अजति, अजति श १, ८, ३,

१३, १४, २३, ९, २, १६, १९, २, ५,

३, ११, ३, ७, १, १०, ११, १३^३,

८, २, १४, का १, ५, २, १०, तै

३, ३, ८, ३, ९, २^३, ३^३, तैआ ७, ४,

५, गो १, २, १५, अज्जति ऐ

१, १९, २, २^३, शां ८, ४, १०, २,

श १४, १, ३, १३; तै ३, ६, १, १,

तैआ ४, ५, २, अज्जग § ऐ ७,

२, आनजे तै २, ७, १३, ५,

आनज श ४, ५, २, १२, अज्वत्,

श ३, ७, १, ११, १४, १, ३, १३^३,

अज्वत् तै ३, ६, २, १, तैआ ४,

५, १, ७, ४, ४, अज्वत् श १३, २,

६, ४, ५, ६, तै ३, ९, ४, ६^३,

अज्ज्यात् श २, ६, २, ६, अज्ज्यु

का १, ६, २, ३, आजी § तैआ

४, १०, ४, ५, ७, ८, १०^३

अज्ज्व- -अन् श १३, २, ३, १४,

तै ३, ९, ४, ८, -अत ष जैआ

आ १, ५६, ४

अक्त्वा ऐआ ५, ३, ३, श ३, ८, १, ५,

अज्यमान- -नाय ऐ १, १९, श ३

७, १, १०,

अक्, क्ता- -क्त ऐ ४, ७^३, श ४,

५, २, १२, जैड ३, ६, ७, ३, -क्तम्

ऐ १, १९, शा ८, ४, २^५, ७, श

१, ८, ३, १४, २, ६, २, ६, का १, ६,

२, ३, तै २, ६, ८, २, ३, ३, ९, ३

तैआ ३, ११, १०, जैड ३, ६, ७,

१ २, -क्तस्य श ३, ४, ३, २०,

-क्ता तैआ ६, ५, १, -क्ता श

२, ६, २, ६ का १, ६, २, ३, तै

† बहुव्रीह्यपेशत्वात्प्रकरणस्य स्वार्धिन्य । मुद्रणन्तु यथादर्शनाधीनम् ॥ कालिकातासङ्घणे योऽविभक्तिको निर्देश, मैसूरसंस्करणे च यथाबन्तो निर्देश प्रथमे स्थले दृश्यते तावुमी प्रमादजाविति प्रतीम । † तैस (५, ७, २, ३) 'अजीति' इति पाठ । || (√ज्या अर्ग, √जि सा भा) § 'ए-ज्म' इति हाग मुपा दुःखत्वाच्चित्य । § आ-एवमप्रति पक्षेऽपि तथापि पदविभागस्य सम्भवात् आ/अजेर्वा इत्यादिति सन्दिग्धते अदोऽधोऽपि ॥ 'अजत' इति मन्त्रपाठ ।

३,१२,५,१२; -कानाम् गो २,
 ६,११, -के दा ३, ४, ३, २०,
 -त्तीं दा ३,८,१,५
 अक्तयत्- -न् दां २२,१
 अक्तयती- -म् दा ८,४,१०,२
 अक्तयत्- -यन् सा २,६,४.
 अजन- -म् दा ३,७,(भा१)-म् सा
 ३,१,२
 अजनीकात्- -म् तै ३, ४,१०, १
 अजलि- -रिना दा १,९,३,६,३,३,२,
 १३,७, ३,४,२१,९,४,२,४,१२,
 ९,२, ६, १३,८,४,५, १४,३,१,
 २७, तैआ १,२३,५, गो २,४,८,
 -लिम् दा ३,८, दा १,४,५,१,९,
 १,१,३,९, जै ११६, -लीन् दा
 १३,४,१,५, -ले दा ९,१,१,
 ३९, -हो दा २,६,२,१६, तै ३,
 ३,१०,४
 अजलि माय्- म् क्ष ४,५,१०,७
 अजस्- -अ तै २, ५, ४, २, ता
 १३,४,११, जैव ३,२,२, ४,आ
 २,१,१, जैआ ३,१, -असा दा
 १,९,१,२४,२५, २,२, १,२२,४,
 ४,१७,३,४,२, १४,७,३,७,१२,
 ४,४,१, १३,२,३,१, २,५, ३,
 ६, १४,७,२,१८, का १, २, १,
 १३, तै ३, ८, २२, १, २, ता
 ११, ८,१४,१२,५,१६,१३,११,
 १२,१३,४,११,११, २२,१४,५,
 २५,२, १६, २१,१०,९, १५,३,
 १३,५,११, २५ १०,१७, गो २
 ३,३, -ञ्जोमि तै ३,६,५,१
 अज सव्- म् ऐ ७, १७, दा
 १२,२,३,६ १०
 अजसायन-(-सा-अय)- -न तै
 १६८, -नात् तै १६८
 अजसायनि- नि तै ३ १२,५,२

अजसायन(न,नि-→)नी ऐ ४,१७
 अजसायिन्- -नी जैआ. १,४९९
 अजसकीय- -यानाम् तां २५,
 १०,१७
 अजसकीय त्व- -म् ता २५,
 १०,१७
 अजिन्- -जय ऐ २,७, दां १४,१,
 दा ६,४,३, १०, -जिजि ऐ २,
 २, दा ६,४,३,१०, तै ३,६,१,२
 अज्जीय- -स्व आ १,६२
 अज्येत्(अिदएत)- ताय तै ३,
 ८,१७,४
 अट्णार- -स्व दा १३,५,४,४
 अ-गकार- -राङ्क् ऐआ ३,२,६
 अगिमन्-, अगिण, १अणु द्र
 अणीचिन्- ची दां २३,५
 अणीयस्,सी- अणीयोर्ध्वा अणु द्र
 १अणु- -णु दा ११,४,२,९, जैव
 ३,२,५,३, -णुमि तैआ १,७,
 ३,१२,२, -णुमि तै ३,२,६,४,
 -जो तैआ १०,१०,१
 २अणु- णु दा १४,७,२,११
 अण्वी(णु + डीन्)- ण्वीमि श
 १२,२,४,१०, गो १,५,३, -ण्वय
 दाआ ६, १९
 १अगिमन्- -मा ऐ २ ३५, -माणम्
 ऐ ४,२६, -मानम् दा १४, ७,
 १, ४१, -झा दा १४,७,१,२०
 अगिञ्जी- -स्य शाआ ६,१९
 २अगिमन्- -म दा ३,८,३,१८
 अगिष्ठ- -ष्ठ जै ९२, -ष्ठम् जै
 ९२, छा दा ८,२,४,२०, -ष्टौ
 दा ८,२,४,२०
 अणीयस्- य ऽड्व ऐ १, २१,
 ऐआ १,५ १, -य तैआ १०,
 १०,३, जै ९२, -यसम् तैआ
 १०, १, १ -यान् तैआ १०

११, १, ५ ३, ३, -यांस दा ७,
 ३,२,७, ११, १, ४, २, ४,१,५;
 १३, गो १,३,७,९
 अणीयसी- -स्य तां १६,२,६
 अणीयो(र्ध्वा-→)र्ध्वा तैआ १०,११,२.
 अणु जह्- -म् म २,५,६
 अणुपमा तैआ १०,११,२
 अणु ष (स्) तैआ १,२,२
 अणु, अणुमियद्- -ह्व दा १४,
 ९,३, २२
 अणुवन्त(-णुडअ)- -न्तान् दा
 १४,६,१०,१
 अण्ड- -ण्डम् ऐआ २,४,१, जैव ३,
 ३,४,७,८,११, -ण्डेषु सा १,१,८
 अण्ड-ज- -जानि ऐआ २,६,१
 अतथा √तन् द्र
 अ-तन्द्र- -न्द्र तैआ ३, १४, ७,
 -न्द्रास तै २,८,७,४
 अ तपस्- -पसा गो १,१,२२
 अ तप्तन्- -न् ऐआ १,११,१
 अ तप्रितप- -पा तैआ १,७,४
 अ तम्स्- -म दा १४,६,८,८
 अ तमेर(√तय)- रु दा १, २, २,
 १७, का २,२,१,१४
 अतस() ऐ. २,५, ३८, ३,१६,१८,
 २३,४,२ १३,६, ६,७, १५, २३,
 ७,१६, ८,१, ५,१७, २४, ऐआ
 १, ३, ४, ४,१, २, २,१, २,७,
 शा ४, ३-१२,११,५, २२,८,
 २६, २, २८, ८, शाआ १, ७,
 २,११,४, १-५,७, १२, १४,१५,
 ७,२,९,११, शा १,५,२, २३,४,
 ११,६,२,२६, ७,१,२०, ३,१३,
 ८, १, ४३, २,२,३, ५,८, १५,
 १,१, १, १८, का १, १, ४,
 २,४,३, १०,१३, १५,५,१, ८,
 ६,३,१० २,१,१,६,२,१ ३,३,१

† श स्वभेद । वि वाचिशब्द आधुदात् । सोऽय च क्रिचि तया अतोदात् इति केषाञ्चित्तम् । परि० द्र० ।
 ‡ स्वभेदविमश परि० द्र० । § मैसुरमु पाठस्तु 'तपुपमा', यस्या द्र । § एकपद्ये सति द्वैत्वयोपपत्त्ये
 वनस्पत्यादिषु एतत्समाचरो द्र० । ¶ पशुमनियोगात् धान्यविशेषवचनाद् आधुदात्तादेवास्य जन्म । अर्थात्प्रवृत्ता
 दन्तोदात्तादिति तु केषाञ्चिद् ध्रम । यथादर्शनस्वरानुपपत्तेः - विमर्षित्स्वरस्तु परि० द्र० ।

१०, ११, ३, १०, १९, २३, तै १,
३, ६, १, ४, ७, २, ३, ६, ११, २, ७,
११, ४, १२, ८, ३, तैआ १, ६, ३,
३, १२, १, ४, ५, ६, ४, २, ५, ७, २,
१२; द, ४, २, ६, १, ७, ३, १,
८, ६, १, १०, १, १, १०, १, जै ११,
६३, १५१, १५३, १६३, २१०, आ
१, वा ४, ६, २३, जैउ १, ९, ३,
२, १८, ३, ६, २, १, २, ९, ३, ३, ३,
७, ५ १, ४, ५, ६, २, ७, ८, ३, १, १,
५, १, १०, वा १, २, १, ५, ३, १,
८, ४, १, ५, १, १५, २, १, १, ६, १,
१५, ७, १, ८, १, ३, १, १, ३, ५, ४,
१, वै २, १, ३, ३, १, २२, गो १,
३, १२, १, ४, २, ५, २५

अतसु(√अतु) - सार तैआ १०, १, ९

अतसि/तन् द्र

अतसि(√अतु) - सीनाम् ऐ ६,
२१, शा, २४, ५, गो २, ६, ३

अतस्यम्(√स्या) - न वा १२, ५
१, ४, २, ३, २, २

अतस्यन् - स वा १४, ७, १, २२

अति - सीनि द्र ६, ६, १, १

२ अति ऐ ४, ६, ऐआ २, ३, ३, शाआ
१, ५, वा १, २, १, १२, ४, ११,
१२, १३, १४, २१, ६, ६, १, १, १०,
४, १, ११, ४, ३, ११, १, २, ८, का
२, २, २, ७, ८, १, २, तै २, ८,
४, ८, तैआ १०, १, १६, अतिइव
ऐ ४, ११, जै १८

अति(→)ती अत्यन्तं द्र

अति/इ, अत्येति ऐ ४, ४६, शा
११, ५, वा १, ८, १, १३, ६, ७, १,
११, ८, १, २, ८, १०, १, १, ११
१३, १, ६, १, २, ६, २, तै ३, २, ४,
४, ८, ९, १, तैआ १०, १०, १,
५०, १, अत्येति वा १४, ६, ४, १,
तै ३, २, ३, १०, तैआ १, १०, ४,
अत्येति वा १०, २, ३, ५, १३, २, १,
६, जै ६२, अति पति वा ३,

६, ४, ५, अतिपुन्ति ऐ ६, ३२, ३३,
३६, शा ७, ४, २, ७, ३, ऐआ
१, २, २, वा. ८, ५, ३, ७, १०,
१, २, ८, २, ३, १५, ५, ४, १०, १२,
१४, तै २, ७, १०, २, ११, २, जै
८९, १६८, ता १०, १२, ६, १९,
८, ६, २१, १२, ८, १४, ४, २, ७,
१०, १५, अतियन्ति वा ३, ७, ३,
१३, १२, २, २, १२, अति ह्याय
वा १, ८, १, ८, अत्येति
ऐ ६, ३२, जैउ २, ४, १, २०,
अत्येति वा ९, ५, १, ३६, १४,
४, १, ३, ८, तै २, १, ३, ७, जैउ
२, ४, १, १९, अतीदि वा २, ६, २,
१७, का १, ६, २, ८, अति इति
तै ३, ३, ११, २, ता १२, ९, ३,
अत्येति जै २०, ३, अत्येति
वा १४, ४, १, २, अत्येति जै
२०, ३, अत्येति जै २०, ३, गो
२, ३, १४, अत्येति ऐ ६, ३२,
३३, ३६, ७, १३, ऐआ २, १,
१, वा ३, ७, ३, १३, जै २०,
जैउ २, ४, २, १, अतीयात् ऐ ३,
३, ११, ७, ८, ऐआ २, १, १, वा
२, ९, वा ११, ७, १, ३, १२, ५, २,
८, १३, २, १, ६, तै ३, २, ४, ३,
जै १६८, जैउ २, ४, २, १, गो १,
२ १४, अतीयात् वा ३, ६, २, २०
अत्येति वा १३, १, ४, २, ८, ४, २
अतीयात् वा ३, ४, १, २, ६, ३, ३,
१, जै १४०

अतीयात् - यत वा २, ३, ३, १३,
-यन्तं शा ११, ५, -यन्तं वा
१, १, २, १०, २, ३, ३, १३, ३, ८, २,
१९, का २, १, २, १०
अत्येति - ध्यन्तं वा १, १, २,
१०, ३, ८, २, १९, -ध्वन्तं वा ४,
२, १, १५
अतीत ता - ता जै १४०, -ताम्
म १, ३, १२

अति-वटपा(ण→)गी - णी वा ११,
६, १, १२, -णीम् वा ११, ६, १,
७, १२.

अति-किरिट - मू तै ३, ४, १९, १

अति/कृ, अतिचक्रे जैउ ३, २, ५, ३.

अति-कृच्छ - च्छ सा १, २, ६.

अति-कृत - मू तै ३, ४, १९, १

अति-कृत्य - मू तै ३, ४, १९, १

अति/कृम्, अतिप्रामति वा २, ५,
२, ३, ७, ३, ३, ७-१०, १२-१५, ६,
१, २, ३, २, ७, २, ८, २९, ३१, ३२, ४४,
११, ४, २, ३, १४, ७, १, ७, का १,
६, १, १७-२१, तै १, ६, ९, ४, २,
१, ४, ४, ३, ८, ९, ३, १, ७, १, ३, ता
२, ७, २, २०, ११, ८, गो २, ५, ८,
अतिप्रामति वा २, ५, २, ३, ०, ३, १,
३, ३, ९, ४, १, अतिक्रामन्ति वा २,
४, २, ६, ३, ४, २, ८, का १, ३, ३, ६,
अतिक्रामन्ति वा २, ४, २, ६, का १,
३, ३, ६, ना ४, ७, ५, अतिक्रामामि
तै ३, ७, १२, ५, तैआ २, ३, १,
अतिक्रामात् ऐ १, २, ४, वा ३, ४, २,
५, ८, १३, अत्यक्रामत् ता ६, १,
४, ५, १२, अत्यक्रामन् ता २, ७, २,
अतिक्रामेत् वा १४, ९, ४, ७, ५
३, १, अतिक्रामेयु वा ३, ४, २,
८, अत्यक्रामीत् वा १४, ६, ९,
२८, अत्यक्रामिष्ठ म २, १, ७,
अतिक्रामिष्यु वा ३, ४, २, १४
अतिक्राम्य ऐ १, २, ६, ३०, ऐआ
५, १, २, शाआ ५, १, वा २, ५, २,
३० ३२, ३७, ३९, ४१, ३, ७-१०,
१२ १५, ६, १, २३, ४४, ३, ८, २,
२३, १४, २, १५, ३, १, ३०, का
१, ३, ३, १४, २१, ५, १, २, ७, २५,
३३, ३५, ३६, २, ६-९, ११-१४, ६,
१, १५, २९

अतिक्रामत् - मन् वा ३, ४, ४, ११

अतिक्रामिष्युत् - ध्वन्तं का २, १,
२, १०

अतिक्रान्त,न्ता-न्त श १४,
४,१,१३-१५, -न्तम् श २६,३,
४,५, श १२, ७, ३, ९, -न्ता
श १४,४,१,१६
अति क्रमण-स्य श ११, ४,
२, ३.
अति कुष्ट(√कुश्)-घाय तै ३,४,
१, १
अति/क्षर्, अतिक्षरन्ति ता १३,
१२,१२, अत्यक्षरत् ऐ ४,३,श ६,
१,१,१२,७,३, १, १७,१८,२०,
२१,२२, २३,५, १,१, तैआ ५,
१०,१, जै १७०
अति खात(√खत्)-ता तै ३,२,
९,१०
अति/गम्,अति गमेम तै ३,१,
३,१, अत्यजिगासत् † ऐआ २,
४, ३
अति/गा, अत्यगात् ऐ ८,२३, तै
२,६,१०,१,अति अगाम् श ३,
६,४,५, अतिगु तै ३,७,४,१४
अति/गाह्, अतिगाहेमहि म १,
२, ५
अति/ग्रह, अत्यगृह्णत श ४, ५,
४, २
अतिगृह्ण तै १,३,३,१
अतिग्रह-हा श १४, ६, २,
१,९, -हेण श १४, ६, २, २ ९
अतिग्राह-घ गाभा २, १७,
तै १, २, ३, २, ५, ३, -द्या श
४ ५,४, २, तै १, २, २, ४, ३, २, ३,
३, १, -द्या ऐआ ५, ३, ०, श
४, ५, ४, २, -द्याणाम् तै १, ३, ३,
१, -द्ये तै १, ३, ३, १
अतिग्राह ख-म् तै १, ३, ३, १
अति(घ-→)घी(√घ्)-म् श
१४, ५, १, २२

अति/च्यु, अत्यच्यवत् तै ३, २,
८, १२
अति जगती-यु ता १२, १०, २१
अति जागत-त ऐ ६, ३०, -तम्
ऐ ६, ३०, गो २, ६, ९
अति षण्ड-न्दाय् दै ३, १८
अति-च्छन्दस्-न्द शार ३, ४, श
१४, ७, १, २२, गो १, ५, ४, २, ६,
११, -न्द सु ता ५, २, १०, ४
३, १, -न्दस ऐ ४, ३, श २३,
४, ६, २, ७, ३, २९, ५, श १२, २,
४, ७, दै २, ९, गो १, ५, ४,
-न्दसम् ऐ ४, ३, २८, शार ३, ८,
२७, ६, श ५, ४, ३, २२, तै २,
६, १७, ७, जै ९९, -न्दसाम् ऐ ८,
१२, १७, ऐआ ५, १, ४, श २३,
८, २७, २, ६, श ३, २, २, ११,
४, ६, ९, १३, तै १, ७, ९, ६, २,
६, २०, ५ -न्दसि श ४, ४, ५, ७,
८, ६, २, ३, १४, ३, १, ११, -न्दा
ऐ ५, १२, १२, श २३, ४, ८,
२५, १३, गाभा २, ५, श ३, ३,
२, ११, ४ ४, ५, ७, ६, ९, १३, ५,
४, ३, २, २, ८, २, ४, ५, ६, २, ३, ३,
१३, १४, १०, ३, २, ७, ५, ४, ८,
१३, ५, १, ९, ११, १४ ३, १, ११,
तै १, ७, ९, ६, २, ६, १८, ४, ता
४, ९, ३, ५, २, ११, ४ ३, १,
-न्दोभि गा २३, ४
अतिच्छन्दस्व-म् ऐ ४, ३
‡अति जनु-म् तै १, ८, ८, ५
अति/जि, अतिजयति जै ४७
अति/जीव्, अतिजीवति गा ६, ५,
२ अत्यजीवत् ता ६, ५, १, अति
जीवेत् श ४, २, ४, ६
अति-तराम् श १, ४, ३, १, जै १५९,
जै ४, १०, ४, २, ३

‡अति ताम्-न्नाणि तैआ १, ५, १
अति/तु, अति तरति जै ११२,
जै ३, ६, ७, ८, अति तरामि
तै १, २, १, १५, अति तरामसि
ता ४, ७, ६, अति तरेम तै २,
४, २, ५, ता ५ ८, ६, १४, ५, १८,
जै १९५
अति ता(रिन्-→)रिणी ऐ ७, १२
अति-दन्तुर-म् तै ३, ४, १९, १
अति/दह्, अतिदहति श ७, १, १,
९, अतिददाह श १, ४, १, १४,
अति दान-नानि स ४
अति/विस्, अतिविशति श ४, ३,
४, ३२, अतिविद्यानि श १४, १,
१, ३२, अतिविद्येत् श ४, ३, ४,
३३, १४, १, १, ३२
अति दीर्घ-म् तै ३, ४, १९, १
अति दुख-म् ५ १२
अति दुश्चर-म् तैआ १०, ६, ३, १
अति दुष्कर-म् तैआ १०, ६, २, १
अति दूर-म् गो २, ६, १४
अति धुम्-म्ने ङ ऐआ ३, १, ३,
४, शाआ ७, ९, १०, ११
अति/दु, अतिदुदाव श १, ८, १, ५,
अतिद्रव तैआ ६, ३, १, अत्य
द्रवत् ऐ ८, २३
अति द्रवत्-वयत् तै ३, १०, १, ४,
अति द्रुत-त्त श १२, ७, ३, ९,
१०, तै २, ६, १, २
अति धन्व- न ४ २
अति/घा, अतिघते श १०, २, ३, १८
अति/धि, अति ध्रियति तै २, १,
१, ३.
अति/नम्, अतिनृत्यऽह्व श १, १,
४, ४, का २, १, ३, ९
अति-नाप्ट-प्ट- श १, ८, १, ३
अति/निद्, व/निद्, अतिनिदन्ति श

† अति/हन् द्र । ‡ भाष्यीयामावातिक्रिया द्वैपद्यप्रतीतावैकल्पयै चापक इ० । व्यवहितक्रियायोग इत्यापात-
दर्शनम् । § वस्तुतस्तु द्वैपद्यमत्राभ्युपेय स्यात् । उभयो तस्करणयोर्द्वैस्वर्यदर्शनात् व्यवहितक्रिया च सम्यक्त्वात्स्यात् ।
नदि ताम्रवासो (=अय क्वचाना ?) निग्रहनेन सामर्थ्यमिवास्ति । तदतिहनेनेऽप्यग्रामार्थं तु स्यादेव । अत
सा भा च चिन्त्यौ । § अत्र 'चन इत्यपे पाठ' । पुस्तकात् 'च' न 'चेन च' इत्येयम् ।

१४, ६, १, १०^३, अत्यनेदत् ऐ
६, ३, २

अति निस्व/तप्, अति निष्टपत्
ता २, १७, ३

अति/नी, अतिनयति श ४, २, ४,
५, ७, ५, ४, १, १, २, २, अति
नयति श १३, १, ६, १, अति-

नयत् जै १६८, अतिप्रयत्ति
श ५, ४, ४, ७, अतिप्रयत्ति श ५,
४, ४, ७, अति नेपत् म २, १, ९,

अतिनयत् श ३, ६, ३, ८, अति
नयाम् श १, २, ३, ४, का २,
२, १, १८, अत्यनयत् ऐ १, ३०^३,

अत्यनयन् श ३, ६, ३, ८, अति-
नयेत् ता ९, ९, १५, गो १, २,
६, अत्यनैषु श ३, ६, ३, १६

अतिनयत्- नू गो १, २, ६
अतिनीय श ३, २, २, १६, ९,
१, २५

अतिनेतृ- ता जै १६८
अति/पत्, अतिपताय जै १७६,
अतिपेतु जै १७६

अति पात्- तात् ऐ ४, १८
अति/पद्, अतिपद्यते का १, १, २,
७, अतिपद्यते ऐ ३, ११^३, ४,
१०, अतिपद्येत् ता १५, ९, ३,
अतिपाद्यात् जै २०७, अति

पाद्यानि तै ३, ७, ११, २ अति
पाद्येत् जै १२७
अतिपाद- दात् तै १, २, ४, २

अति पयित अति/पू द
अति/पा, अति पाहि तै १, ७, ८, ५,
अतिपारय, अति/पू द

अतिपारण- णाय जै १९४, २१०
अति पिन्- ता श १४, १, ४, २९
अति पितामह- ह श १४, ९,
४ २९

अति पुर- प जै १, ८, ३, ७
अति पुर- प श १३, ५, ४, ७

अति/पू, अतिपवते श ५, ५, ४, ३३,
तां १८, ५, ४, ६, ८, ९, अतिपवते
श ५, ५, ४, १३, १२, ७, २, १,
अतिपवन्ते ता १८, ५, १०, ११,
अत्यपवत् श १०, ४, ४, ३, अत्य-

पवत् श ५, ३, ५, ३, ४, १, ११,
५, ४, १८, २८, १०, ४, ४, ३^३.

अति पवित- तम् तां १८, ५, ३,
-तस्य तै १, ६, ५, ५, ६, ४

अति/पू, अतिपरं तैआ ६, ११, २,
अति पपत् ऐ ५, २, १^३, तैआ
१०, १, १६^३, अतिपरि तै २, ४,
१, ५, तैआ १०, १, १६, अति

पारय तै २, ८, २, ५, तैआ ६,
११, २, अतिपारयत् म २, ५,
१३^३, अत्यपारयन् ऐ ४, ५, अत्य-

पीपरत् म २, ५, १३^३
अति पारयितुम् जै १९४, २१०

अति प्र/ण(←न)न्, अतिप्रणयानि
श ६, ७, २, १६, अतिप्रणयेत्
श ६, ७, ४, ११, ९, ४, ४, ११

अति प्र/णी (←नी), अतिप्रणयति
का २, १, १, १४, अतिप्रणयेत्
का २, १, १, १४

अति प्र/च्छ, अतिच्छक्षि श १४,
६, ६, १ अतिप्रक्षयति जै १८१,
अतिच्छक्ष तै ३, १०, ९, ४, अत्य-

प्राक्षी श ११, ६, ३, ११, अति
प्राक्षी श १४, ६, ६, १^३, जै १,
१८, ४, १३, अत्यप्रक्षय तै ३,
१०, ९, ५

अति प्र/च्यु अतिप्रच्यवते तै २, ३,
२, ५ अतिप्रच्यवत् तै २, ३, २,
५ अतिप्रच्यवेत् श ८, ७, ३, ५,
अतिप्रच्यवयति श ८, ७, ३, ५

अति प्र/वम् (→च्छ), अतिप्रच्यच्छति
तै १, १, १, ९

अतिप्रच्यच्छम्- च्छन्तु तै १, २,
१, ५

अति प्र/युन्, अतिप्रयुङ्क्ते ता ९,
३, २, अतिप्रयुञ्जत जै १६२

अति प्र रिक्त(√रिक्)- -क्त जै
१३०, -क्तम् जै १३०.

अति प्र/वह्, अतिप्रवहन्ति श
११, ५

†अतिप्रोत्(ळ)- -व्य श ११, ५
अतिप्रोढ- -म् गो २, ३, ११

अति प्र/हा अतिप्रजिहोते श २, ५,
२, ४०

अति/प्र, अतिप्रमुविरे श १, १, ३,
५, अतिप्रोच्यते जै ६२

अतिप्रैप- -पम् शा ३०, ११, -पत्
शा ३०, ११

अति/च्छु, अतिपुच्छुविरे का २,
१, ३, २, अतिपुच्छव्यम् जै १६८,
अतिपुच्छामहे जै १६८

अति/भू, अति भवति ता १९,
१६, २, २२, ८, २, अति भवन्ति
ता २४, १७, २, २५, १, ९, ११, ३,
अति अभवत् ता १९, १६, २,
२२, ८, २, २७, १, ९, अति

अभवताम् ता २४, १७, २, २५,
११, ३,
अति भव- -वे तैआ १०, ४३, १

अति/मन्, अति मन्थते ऐआ
२, ३, ३^३, श ११, ९, १, १, अति
मन्थे जै १, १, ६, ५, अतिमेने श
११, ६, १, १, अत्यमन्थत ऐ ४,
२८, तैआ ५, २, ३, अत्यमन्थताम्
ऐ ४, २८^३, अत्यमन्थन्त ऐ ४, २८,
जै १, ११, २, ६, अतिमन्थेत् ऐ
३, ११^३, ऐआ २, ३, ३, श ५ ११,
१, ११, १, ८, १

अतिमन्थ्य जै १, ११, २, ३, ५
अतिमान्- -न श ५, १, १, १,
११, १, ८, १, -नेन श ५,
१, १, १, ११, १, ८, १^३, गो १, २,
१०^३

अतिमर्शम् (←√मृश+णमुल) ऐ ६,
 २८^१, अतिमर्शांश्च ऐ ६, २८^१
 अति मात्र- -म् जै ४५
 अति/विद्, अतिमेवयति ता ५, २,
 १२
 अति-मिर्मिर- -म् तै ३, ४, १९, १
 अति/सुच्, अतिसुच्यते शा १३,
 ३^१, शा २, ३, ३, ५, ५, २, ३, ५,
 ४, १, १, ११, २, ३, ५^१, १४, ६, १,
 ५-७, जै ५, जैउ १, १, ३, ५,
 ३, ४, ५, १, अति सुच्यत श
 ११, ५, ६, ९, तै ३, १, ६, २,
 अतिसुच्यते श ३, ४, १, ८, अति
 मुच्येयदिति तै ३, १, ६, २, अति
 मुमुचे शा १३, ३, अतिमुमुचिरे
 शा १३, ३, अतिमोक्ष्यामहे श
 ३, ४, २, ८, अयमुच्यत श १४,
 ४, १, १२-१७, अति अमुच्यत
 श १, २, ३, २, का २, २, १, १६,
 अति अमुच्यते तै ३, १, ६, २,
 अयमुच्यन्त श ३, ४, ३, ८,
 अतिसुच्येत शां २, १
 अतिसुच्य ऐ ३, १४, शा १५, ५,
 जैउ ४, १०, १, २
 अतिसुच्यमान- न जैउ १,
 १०, २, ६^१
 अतिसुक्त- -का श २, ३, ३, १०,
 ११, २, २, ५
 अतिसुमुधान- -न शा १५, ५
 अतिसुक्ति- -क्ति शा १०, ३, श
 २, ३, १, ९, १४, ६, १, ५ ८,
 -क्तिम् या. २, ३, १, १२, -क्या
 तै ३, १, ३, १, -क्ये तै ३, १,
 ६, २
 अतिमोक्ष- -क्षा श १४, ६, १, ८
 अति भेमिष्(√मिष्)- -म् तै ३,
 ४, १९, १
 अति/यञ्, अतियजने जै ८६,
 अतियजन्ते ष १, ६, अययज-
 च्वम् जै ८६, अययजामहि जै
 ८६

अतियष्ट(व्य→)व्या जै ८६.
 अति/या, अतियसु जै २०४
 अति-रात्र- -त्र ऐ ३, ४, १^१, ४, ४^१,
 १७^१, शा २५, १४^१, श ३, ९, २,
 ३३, ४, २, ५, १४, ६, ३, २, ५, ५,
 ३, ५^१, १०, २, ५, १६, १२, १, ४,
 १, ३, २, १, १, ५, ३, ११^१, ४, १,
 १६, ३, १, ३, १३, ३, १, ४^१, ३, ६^१,
 ५, ३, ९^१, १०, ४, ३^१, ४, ५, ६, ७, ६,
 १, ८, ९^१, ७, १, १२^१, तै १, ३, ४, १,
 जै १४७, १५३, १५७^१, १६०, ता
 ४ १, ५ ८, ८, ११, ९, ७, ११, १०,
 ४, १^१, १६, ३, ५, १९, ६, ३, २०,
 १, ३, ४, ८, ७, १, १०, १, ११, १,
 ११, १२, १, १३, १, २, २१, ४, १,
 १०, ९, ६, १२, १, १४, १, १५, १,
 २२, २, १, ४, ३, १, ७, ४, १, ५,
 १, ६, १, ७, १, ८, १, ५, ९, १, ६,
 १०, १, ११, १, ५, १२, १, ५, १३,
 १, ४, १४, १, १५, १, ५, १६, १,
 ४, १७, १, १८, १, २३, १, १^१,
 ४, २, १^१, ३, १^१, ४, १^१, ५, १^१, ६,
 १^१, ४^१, ७, १^१, ६, ८, १, ९, १^१, ११,
 १^१, १२, १^१, १४, १^१, १५, १^१, १६,
 १^१, १७, १^१, १८, १^१, १९, १^१, २०,
 १^१, २०, १^१, २३, १^१, २५, १^१, २६,
 १^१, २८, १^१, २४, १, १^१, १०, १२, ३,
 १^१, ३, १^१, ४, १^१, ५, १^१, ६, १^१, ८,
 १^१, ९, १^१, ११, १^१, ४, १२, १, १३,
 १^१, १४, १^१, १५, १^१, १६, १^१, १७,
 १^१, १८, १^१, १९, १^१, २०, १^१, २७,
 १, १^१, २, १^१, ३, १^१, ४, १^१, ९, १^१,
 १०, ३, ११, १^१, १२, १^१, १७, १^१,
 ष ३, १२^१, ४, २, गो १ ४,
 १४^१, २२^१, ५, २^१, ३^१, ४^१,
 ४, २१, २, २, १४, -ग्रम् ऐ ३,
 ४१, ४, १०, शा १७, ५^१, श ४,
 ६, ९, २१, १२, १, २, १, ३, ३, ८,
 २२, २, १, १, ५, ३, ५, १०, ३, ५,
 १२, १३, ६, १, ९, तै १, २, २, १,
 ७ ४ ७ ३ ३ ७ २ ४ ३ जै ७८

ता ४, १, ४, २३, २, २, सा २, ४
 ३, ष ३, २, गो १, ४, ४, ७, ८,
 ९^१, १०^१, १४, १६, १७, २१, ५,
 ६, -त्रयो ता २०, १०, १,
 -ग्रस्य ऐ ६, २३, -त्रा श १२
 २, १, ६, ता २१, ५, १, २३, ८, ३,
 २४, ११, ४, -त्राय श १२,
 २, ३, ११, गो १, ४, २२, -त्रा-
 भ्याम् ता १०, ४, २, -त्रै ऐ
 ५, ३, ४, ६, १५, ३१, वा ९, ४, ४,
 १५, १६, ता २७, १०, ३, -त्रेण
 शा १९, ३, श १०, २, ५, १६,
 १०, २, ३, १०, तै १, ३, ४, २, ३,
 ३, १२, ५, ५, ता ९, ३, ९, ३, १,
 २०, १, २, २, ४, २, ५, २, ६, १,
 ५, १, ८, १, ९, १, १०, १^१, गो १,
 ४, २१, ५, ८, -त्रौ, ऐ ४,
 २३, २४, श १२, २, १, ६, जै
 ११८, ता १०, ४, २, ३, २३, १,
 ३, २४, १०, १^१, १४, ८, १६, ६,
 १७, ४, २५, १, १५, २, ६, १५, १,
 गो १, ५, २३
 अतिरात्र षोडशराक- -केषु ष
 ४, ३
 अति/रिच्, अतिरिच्यते ऐ ७, ०६,
 शा १८, १, श ४, ५, ८, १, तै
 १, ४, ५, २, अतिरिच्यते श ३,
 ९, ३, ३, ४, ६, ३, ३, २६, १२, २, २,
 ६, ७, अतिरिच्यते तै १, ४, ५, १,
 २, ३, ४, ६, ५, ५, अतिरिच्यते श
 १, ४, १, ८, जै ८८, ८९, १४७,
 १८२, ००६, वा ९, ७, ३, ३, ६,
 ७, ११^१, १२^१, १२, १३, २, १६,
 २, ८, १९, ११, १०, जैउ १, १८,
 २, ५, सा ३, १, ५, ष ३, ष
 ३, ७, गो १, ४, १८, १९, अति-
 रिच्येते ऐ ४, १, श १२, २, ३,
 ७, तै. १, २, २, ३, ता १९, ३,
 ९, २०, १, ५, गो १, ४, १८,
 अतिरिच्यन्ते श १२, २, ३, ६, २,
 १, १, जै ८९^१, १४७, ता २०,

१२, ४, गो १, ४, १८, १९, ५, १,
 अत्यरिच्यत श. ३, ३, १, १३,
 तैआ ३, १२, २, ता ७, ७, १, ८,
 ६, १, ९, ९, २, ३, १२, १३, १,
 ता १, १, २, जैठ १, १, ७, २, ७,
 १८, २, ५, अत्यरिच्यन्त श ४,
 ५, ३, १, गो २, ५, ९, अति-
 रिच्येत श ३, १, १, ३, ३, १, १३,
 अतिरिच्येत श ४, ५ १०, ८, ४,
 अतिरिच्येत तै १, ४, ५, ४, ता
 ९, ७, १, ३, ६, ८, ९, ११, अति
 रिच्येरन् श ६, २, २, २, ८, अति-
 रिच्येरन् श ८, ७, २, १६, अत्य-
 रेचि श ४, ५, ३, ११, अति-
 रिक्षत श ४, ३, ४, १८, अति-
 रेचयति शा २७, १, श ४, ५,
 ३, ७, ९, ५, २, ३, ११, २, ३, ९,
 अतिरेचयति शा १०, २, १, ४, ५,
 ७, तै ३, ८, १०, ४, अति
 रेचयति शा १०, १, ३, १०, अति-
 रेचयन्ति शा १३, १, ७, २, ५, २,
 १०, अति रेचयन्ति शा ८, १,
 ३, ७, ता ४, ८, ८, ७, १, ३,
 अति रेचयथ शा १०, ४, ३, ६,
 अतिरेचयाम्बकु शा ११, २, ३, ८
 अतिरेचयामि शा ७, ४, १, ४, ५,
 ८, ७, २, १९, ९, ४, २, २८, ३, १, ५,
 ५, १, ४, ०, १०, ४, १, १९, अत्य
 रेचयत् तैआ १०, ६, २, १ अति-
 अरेचयन् शा १०, १, ३, ७, अति-
 रेचयेत् शा ४, ६, ९, १०, तै ३,
 २, २, ४ अतिरीरिचि शा ४, ४,
 २, १, ७, अत्यरीरिचत् शा ११, २,
 ३, ७, अत्यरीरिचन् शा ११, २,
 ३, ७, अत्यरीरिचम् शा १४, ९,
 ४, २, ४ अत्यरीरिचाम ऐ ५, २, ४
 अतिरिक्त- क्क शा २६, ३, श २,
 ६, ३, ८ ४ ४ ३, ४, ८, १०, ५,
 ४, ३, १०, का १, ६, २, ५, तै १,
 २, २, २ ३ ३, १, १०, जै ७६

तां. ६, १, ५, ९, २, ४, ७, १०,
 १६, ३, ७, १८, ६, १९, -क्कम्
 ऐ १, १, ७, ५, २, ४, ऐआ १, ४,
 २, शां ११, ६, १४, ५, शा. १, ४,
 १, ३, ८, ९, १, १८, २, ३, ०, ४, ४,
 ३, ३, ४, ८, ५, ४, ६, ५, २, २, २,
 ८, ४, ४, ८, ६, १, ११, १३, १, ४,
 ७, २, १९, ९, ४, २, २८, ३, १, ५,
 ५, १, ४, ०, ११, १, २, ९, ४, ४,
 ८, १०, १३, १, ३, ८, २, ६, ८, तै
 १, ६, ४, ५, १०, १, ३, ३, ३, ५, ९,
 १०, ७, ११, १, ८, ८, ४, ९, ४, ८,
 १०, ३, १, ११, ६, १, तैआ १०,
 ६, ३, १, जै ६०, ७६, १३१, तां
 ९, २, ४, ७, १०, ११, ५, १४, १, ५,
 १२, ०, ३, १०, १६, २, ८, १८,
 ६, १९, -क्कल्य श ८, ७, २,
 १६, ९, ५, २, १, तां ६, १, ५,
 -क्का श ४, ५, ३, ५, ५, ४, २,
 १०, ६, ५, २, २, ११, १, २, ५,
 -क्का शा ७, ८, शा १, ९, ३,
 ३०, २, ६, २, ४, ४, ४, ३, ८,
 ६, १, ११, १३, १, ४, ११, २, ७,
 वा १, ६, २, २, तै ३, ३, ९, १०,
 -क्कात् गो २, २, ५, -क्कामि श
 २, ५, २, १, ४, २, २, ४, ४, ३, ३,
 का १, ५, १, १, २, १९, तै ३, ३,
 ९, ९, जै १, ४, ७, १, ६, ४, -क्काम्
 शा १, ९, ३, ३, ०, तै १, २, ५, ४,
 ता ६, १, ५, -क्के शां ११, ६,
 शा ४, ४, ३, ४, ८, ११, १, २, ६,
 तै ३, ३, ९, १०, ता ८, ७, १०,
 केन ता ११, ५ १, ५ १२, १३, १०
 अतिरिक्तत्व- त्वानि प ५, ११
 अतिरिक्तसोम- म शा १८, १
 अतिरिक्तस्तोत्र- म्ता २०, ३, १
 अतिरिक्तोक्थ- क्थम् शा २७,
 ३, ४, ३, ०, ११, -क्क्यानि शा ३०,
 ११, गो २, ५ ११, -क्क्ये गो
 २, ५, ९

अतिरिक्तोक्थ यत्- -वान् गो २,
 ५, ९ अर्थाङ्क- द्र
 अति/रच्य, अतिरोचते ऐ ४, १८,
 शा ६, ४, ४, २, १४, ५, १, ९, अति
 रोचते शा ७, ४, १, १०. अता
 गोक्- द्र
 अति/रह, अतिरोहित तैआ ३,
 १२, १
 अति एव(ण→)णा- -णा गो १,
 १, ३
 अति लोम(श→)शा- -म् तै ३,
 ४, १९, १.
 अति-लोहित- -ता तैआ १, ९, २,
 -तानाम् तैआ १, १७, १
 अतिलोहिती- -नाम् तैआ १,
 १७, २
 अति/वद्, अतिवदति तै १, ३, ६,
 २, ८, ३, २, तां १०, १३, ५,
 १२, १३, १६, १९, ६, १, अति
 वदेत् ता १२, १३, १, ५, अत्यु
 वादी शा १४, ६, १, २, ०, अति
 अवादी जै ६, ५ २, २
 अत्युय ऐ ६, ३, ३
 अतिवदत्- दन् जै ६, -द्वद्दव
 जै ६
 अतिवाद्- -द् गो २, ६, १३,
 -दम् ऐ ६, ३, ३, गो २, ६, १३,
 -देन ऐ ६, ३, ३
 अति/वह, अतिवहति शा १३, ८, ४,
 ६, १४, ४, १, १, ७, जैठ १, २, ३, ७,
 ३, २, ४, ३, ५, ७, १०, ५, १०, ११,
 अत्यवहत् शा १४, ४, १, १२ १, ७,
 जैठ २, ४, २, २, ६, अत्यवाक्षिप्
 जैठ २, १, १, ५, ८, ११, १, ४, १७
 ४, १, ६ ९, १२, १५, १८
 अतिवाह- म् जैठ ३, २, ४, १०
 अति वोढु- दा श १३, ८, ४, ६
 अति/रविद्, अतिविदे तै २, ८,
 ६, ७
 अति वि/धा, अतिविधुते शा १०,

† 'अतिविधे' इति बाह्य पाठ तु (क० ५ ६२, ९) इहापि, अति/व्यध् द्र०।

२,३,१८, अतिविदधीत श १०,
२,३,१८

अति वीत(√व्ये)- त ऐआ ५,३,३

अति/वृष्, अतिवृष् श १,८,१,३^२

अति व्यधि- धि ऐआ ५,२,१

अति/व्यष्, अतिव्यष् जैड १,
२,३,४

†अतिविधे श १८,१३

अतिव्याधिन्- धी श १३, १,

९,२^३,३,५,९^३, तै ३,९,१९,२^३,

जै १५०, जैड १,१,४,२

अति-मृत्- मद्भि तैआ १,१०,३

अति/मृत्तय, अतिमृत्तयानि जै १४३

अति/वासु, अतिवासति ऐ ४,६^३,

१०^३, ११^३, अतिवासन्ति श २८,

१०^३, अतिवासैव ऐ ४,

१०^३, ६,८,२३, अतिवास्यते ऐ

६,२३, श २८,१०

अतिशस्त- मृ ऐ ३,११

अतिशस्त,स्या- स्य ऐ ४,

१०, -स्या ऐ ४,१०

अति-शाय(√शी)- य श २३,२,

-यम् ता ५,१,१९

अति शातीय- ये जैआ १,५०२

अति/शिष्, अतिशिष्यात् ष २,१०

अतिशिष्ट,शा- इम् श ४,१,२,

४, -ष्टा श ३,५

अति शीघ्र- मृ स १

अति शुक- मृ तै ३,४,१९,१

अति श्लक्ष्ण- मृ तै ३,४,१९,१

अनि (स→)वह- हा जैआ ३,४

अतीवह- ह

अति/स्रु(→स्रु) अतिस्रुयन्ति ता

९,३,७, अतिस्रुयु ता ९,३,७,

८,९^३,११

अति/षा(←रषा), अतिविष्टति

श ४,५,३,३,३,५,५,१,३,३,

१,१,१,७, १,१४, अतिविष्टि

श १०,६,१,९, अत्यतिष्ठत् श

४,५,२,२,३, १३, ६, १,१,७,१,
१४, तैआ ३,१२,१, अतिविष्टे

यम् श ४,५,३,२,२,३,६,१,१,

शुत्यष्टाव् श १३, ५,४,१२

अतिष्टि- ष्टा श १३,५,१,९^३,

-ष्टाड्व्व श ४,५,४,२^३, -ष्टा श

५,३,३,६^३, १०,६, १, ९,११,

१४,५,१,२^३, -ष्टाम् श १०,

६,१,९^३

अतिष्ठा वन्(वनिष्) - वा श ५,

४,२,५^३, -वान् श ४,५,४,१,२

अति-सासिद्धि- मृ स ३

अति सन्ध- मृ श १,७,४,३

अति सर्व- वेष ऐ ८,७

अति साम (←मन्+अच्), -माय

जैड ४,११,५,१५

अति/स्र, अत्यसरिष्यन् जै १२९

अति/स्रन्, अतिस्रन्ते शाआ ३,

२^३, अति स्रजेते श १,९,३,२,२,

अतिस्रजन्ति गो २, २, १८,

अति स्रजामि म १,७,२, अति

स्रश्ये ऐ ३,४२^३, अत्यस्रजन्त, श

१४,४,२,२,३,२६,

अतिस्रष्ट- ष्ट श १२,६,१,३८,

का १,३,३,१०

अतिस्रुज्य- ज्य श १,९,२,२

अति स्रष्टि- ष्टि श १४,४,३,

१४^३, -ष्ट्याम् श १४,४,२,१४

अति/स्रुष्, अतिस्रुषति श ६,

९,३,६, तै ३,१०,८, १, अति

स्रुषति श ६,६,३, ६, अतिस्रुष-

न्ति तां २५, १५, ४, अत्यस्रुषन्

ऐ ४,२७,७,३, अतिस्रुष्यन्ति

श ४,६,९,१६ अत्यस्रुष्यन्त

श ४,६,९,१६

अति-स्नन- न गौ १३,०

अति सुप्त(√सु)- त. श ५,५,४,

२२

अति-स्वप्न(√स्वप्)- म ष ७,४

अति/स्रु, अतिस्वरति ता १३,१२,
११

अतिस्वयं- यं सा १,१,१४

अतिस्वार- र ता ८,९,१४,

-रणे ता ८,९,१५,१६,१७

अति/हन्, अत्यभिधासव् १ ऐआ

२,४,३

अतिहत- तौ श १०,५,२,१३

अति/ह्रा, अतिह्राय तै २,१, ४,४,

ता १२,११,१९

अतिह्रान- मृ श ४,२,३,४

अति/ह्र, अतिहरति श ३,४, २,

२२, अतिहरति श ३,४,२, २९,

५,१,२,१७, ५ २,३

अतिहृत्य श १, १,१,२१,८,७,

३,५

अतिहरत्- नृ शा १,७^३,

अति-इव्व- मृ तै ३,४,१९,१

अतीकाश(←ति)- न शा ८,५,

-शा ऐ ८,१७, -शाच् ऐ ८,१२

अतीक्ष्वरी(अति/इ+कार्पू)- मृ तै

३,४,११,१

अतीन्द्रिय(तिडर्)- मृ ऐ १,१३

‡अतीपान(अति/१पा)- -नात्

तैआ १०,१,१३

अतीरेक(ति/रिच्)- क श ४,

५,१०,८

अतीरोक(ति/रिच्)- ष्टा जै

११७

अतीपह(तिडभ)- ऋ आ ७,२४,

३,२५,८, ९, -ऋ आ २,४,७-९

अर्धसल(तिडभं)- मृ तै ३, ४,

१९,१

अर्धसल(तिडभस्रु+अच्)- ह तै

३,१०, ९,३

अत्यभिष्टोम(तिडभ)- म सा १,

४,३, गा १,५,३३

अत्यम(तिडभ)- ष जैड ३,१,

५, ६

† शारान्तरीयपठानु-अति/रिच्'इव्वप्रह । ‡ अतिष्ठ' इत्यनेन यथापुत्रा सवपाप्यलक्षणे ह्रातेनविद्व्यभ । मन्पादासद्द्वि तिततां दुर्ण । †शाठनेदाद्'अमे स्वमिति ग'ह' । अति/ गम् ३=० । ‡यथापुत्रा म्पो दुर्ण ।

अत्य-(तिडअ)-नु/वच्, अत्यनृचिपे
जै १५
अत्यनृक- मू तै ३,७,११,१
अत्यन्तिक-(तिडअ)- के श ३,५,
३,१९
अत्ययन(ति/इ)- मू जै १,२
अत्यराति(तिडअ)- तये ऐ ८,२३,
-ति ऐ ८, २३, -तिम् ऐ
८,२३.
अत्यर्ज् (ति/अर्ज्), अति अर्जते
ऐ ३, ४२, अती अर्जाते ऐ
३, ४२, अत्यर्जति ऐ १, १०,
अत्यर्जसि ऐ ३, ४२, अत्य-
र्जन्ति ऐ १,१०,७, २६, अत्या-
र्जत ऐ २, २५, ३, ४२, अत्या-
र्जन्त ऐ २, ८
अत्यर्द-(तिडअ)अत्यर्द आ २, ४४८
अत्यर्हं (-ति/अर्हं), अतिडइव
अर्हेति ऐ ४, ११, अति... अर्हात्
ऐ ४, ११
अत्यल्प- मू गो २, ६, १४
अत्यर्श-(ति/२अर्श), अत्यर्शनाति श
१, १, १, १, १, १, १, १, १, का २,
१, १, ७, अत्यर्शनात् का १, १,
४, १, २, १, १, ६, अत्यादान द्र
अत्यस् (ति+१अस्), अत्यस्ति का
२, १, ४, १०, अत्यस्तु ऐ
१, १०
अत्याह् (अति+आ/ह्), अत्याकुर्वन्ति
श ३, २, ४, २२
अत्याक्रम् (ति+आ/क्रम्), अत्या-
क्रामति तै ३, ३, ७, ७, ९, अत्या-
क्रामत् गो १, १, १५
अत्याधा (ति+आ/धा), अत्या-
दधाति ऐआ ५, १, ३, अत्यादधौ
जै ४५
अत्यानन्द(तिडआ)- न्देन श ६

२, १, ६
अत्यानी-(ति+आ/नी), अत्यानयति
तै १, ६, ९, ४
अत्यायम्-(ति+इ+णमुल) ऐआ २,
१, १, श २, ५, १, ४, का १, ४,
३, ४
अत्यायु-पात्र- मू ता १, २, ४, ६,
५, ३, ७
अत्यायुम्(तिडआ)- पम् ता २५,
८, ३
†अत्यादान- नान् तैआ १०, १, १३
अत्याश्चरित (-ति+आ/श्चु)- मू
तै ३, ७, ११, १
अत्युक्थम्-(तिडउ)- कथ ऐ ३,
४१
अत्युद्य अति/वद् द्र
अत्युन्मन्थ्-(ति+उत्/मन्थ्) अत्युद-
न्मात् जै १९८
अत्यु(तिडउ) इ/हा, अत्युञ्जिहीते
श ७, २, १, १४
अत्युपयज् (ति+उप/यज्), अत्यु-
पयजति श ३, ८, ४, १८, अत्यु-
पयजति श ३, ८, ४, १८, अत्यु
पयजेत् श ३, ८, ४, १८
अत्युर्वाञ्छ (तिडऊयडअञ्छि→ञ्छ)-
क्ष तैआ १, ६, १
‡अत्योत(ति आन)- त्त तैआ १,
१०, ४
अतिविक्षमाण्(तिज्)- ण श २,
२, ३, १
अतिथि(√ अत्)- थय तै ३, ७, ९,
१, तैआ ७, ९, १, -थि ऐ १, १६,
४ २०, ऐआ १, १, १, श २३,
३, श ३, ४, १, २, ५, ४, ३, २२,
६, ७, ३, ११, ८, १, १, ४, तै २,
४, १, १, ७, १०, ७, १२, ५, तैआ,
१, ८, ७, ८, १०, १०, १, ५०, १,

आ १, गो १, १, ३१; -थिम्
सा १, ३, ६, -थिम् ऐ १, १६,
१७, ५, ६, एआ १, १, १, श
२३, १, शाआ १, २, श ४, २,
४, २, ४, ६, ८, १, ६, १, ३, ५, १,
१२, तै १, २, १, १०, २, १, ३,
९, ४, ३, ६, ता ४, ६, २१, १४,
१२, १, -थे श ३, ४, १, ११.
अतिथि-देव- च तैआ ७, ११, २
अतिथि-मत्- न्ती श ८, २
अतिथिमती- ती ऐ १, १७,
-त्यौ श ८, २
अतिरिचत् तैआ १, ६, १
‡अतिरोहित(तिस्/धा)- त्त श
१८, ४,
अतिष्ठमान, ना(√ स्था)- ना श ३,
४, २, १, ५, ३, ४, २१, नान् श
३, ७, ३, ११, १३
अतिष्ठाम् (-ष्ण अ)- प्र श ५,
२, १, ७
अतिथे- थम् जै १३९, ४, ३, १,
-थेन श ११, ४, २, १४
अतुप- पात्रइव श २, ५, २, १४,
का १, ५, १, १२
अतूर्त(√ स्वर)- त्त ऐ २, ३७,
श १, ४, २, १२, तै ३, ५, ३, १
अतृणाद- द श १४, ४, ३, ५
‡अतृस्- मू स ३
अतेजस्- जा तै ३, ७, १, १
अतेजस्क- मू श १४, ६, ८
अत्ति(√ अत्)- ति श १४, ५, ३, ६
अत्तिच्छन्दस्- न्दा श ८, ६, ३, ३
अचू(√ अच्)- चा ऐ ८, १३, १७,
ऐआ २, १, २, श १, ३, २, १, १, १५,
५, ४, १८, ८, ३, ५, ६, ४, २, १, ३,
४, ९, १६, ५, ४, ४, २०, ६, १, ३,
२५, ७, ५, २, १४, ८, ६, ३, ५, १०,

† पाटोऽतिविकृत इवाऽऽमिति । 'अत्यदानात्' इत्यस्य लक्षणानुसारित्वं स्यात् । मन्थस्यत्वाऽऽदस्तु धेयव्यं
रुद्रम् । ‡ अतीव वैकृतं गतं पाठः । अति उत्/मन्थे रूपं स्यादिति । § 'अत्यञ्जत' इति भाष्यीयो विभागधिन्य ।
तथात्वेऽतोदात्तात्वाऽनुपपत्तेरिति दिक् । विस्तरस्त्वन्म्यं द्र० । § 'अतिलोहित' इत्यानन्दाप्रममुपा चिन्त्य । 'स्वर
रहितमुपा चिन्त्य । तदनुपपत्तिश्च । ‖ 'अनु-खम्' इति या (२, ४) पाठः ।

५, २, १८, १९, ६, २, १^२, २, ३, ४,
 ५, ५, ११, ७, १, ३, १४, ५, २, ६,
 जै १०६ - चार श १३, ८, १,
 १, जै १०६^२, - चारम् श १, ३,
 २, १२, १४, ५, ४, १९, २०, ८, ३,
 ७, ५, ४, ४, २०, २१, ७, ५, २, १४,
 ८, ७, १, २^३, २, ०^३, ४, ३, ५,
 १०, १, ३, १, - तु श ६, १, २,
 ०५, जै १०६, - त्रै श ४, २,
 १, २९

अत्रि- त्री ऐआ २, १, २

अथ(वअन्)- -य श १३, १, ६,
 १, तै ३, ८, ९, १, १०, ८, १, ता
 १, ७, १, -यम् ऐ ५, १६, ऐआ
 १, २, १

अत्र ऐ १, १७, २१, २९, २, ७, १९,
 २६, २८, ३, ३, ७, १७, २१, २२,
 २८, ४, ८, १४, २०, ५, ७, ऐआ
 २, ३, ६, शा ३, ९, ८, १०, ६,
 १७, १, १८, ८, १९, ५, २४, १,
 ०७ १, २९, ५, ३०, ४, शाआ १,
 ५^३, २, १०, ११, ७, २, ८, ११, श
 १, १, ३, १२, ४, ३, १७, १८, २, २,
 ११, ३, ७, ५, ६, १०, १४, ४, ४,
 १०, ५, ४, ५, १, २०, का १, २, २,
 ८, ३, ८, ३, १, ७, ४, १, ४, ३,
 १०, ५, १, २५, ३८, ६, १, ९,
 २४, २, ८, २, १, १, ३, तै
 १, ४, ७, ३, ३, १, ४, ५, ७,
 ८, १०, १५, ५, १-१५, तैआ
 १, २, ४, २, ४, १, ६, १, ४, ७,
 १, ५, १, ७, ६, ५, ६, १, २, ३, २,
 १, ४, १, ७, २, ९, १, जै ११, ८५,
 ८९, १०८, १२२, १२७, १४४,
 १५१, १७६, १८४, १९२, जैउ
 १, २, ३, ६, ४, ३, १, १७, २, ३, ५,
 ८, १०, ४, ९, ३, ३, १, ४, ता ६,
 ८, २४, १९, ३, ०, सा २, ४,
 ०, ३, ६, १, म १, १, २, २, ३, ६,
 ७, १, गो १, १, १४, २, ७^३, २,
 ३, १२

अ(न→)ना तैआ ६, ३, २, ५, ३,
 ७, १, जैउ १, १७, ३, ५, ८, १२
 अत्र सद्- -द जैउ ४, ११, ३, ३
 अत्र(स्तु→)स्तु(√नस्) श १, ९,
 १, ५

अत्रि- त्रय ऐआ २, २, १^३, शा
 २४, ३^३, ४, -त्रि श १, ४, ५,
 १३, ४, ३, ४, २१, १४, ५, २, ६^३,
 तैआ १, ११, २, २, १९, १, जै
 १४५, १९९, ता ६, ६, ११, २१, ९,
 २, गो १, २, १७^३, ३, १९^३, -त्रिणा
 तैआ ४, ३६, १, म २, ७, १, -त्रिम
 श ४, ३, ४, २१, ता ६, ६, ८, -त्रे
 आ १, १९, ८०, ८८, ३७१, जैआ
 १, ८८, ३१९, ३७१, २, ४

अत्रि घन्(वति) तै २, ४, १, ५,
 तैआ १०, १, १६

अत्रिन्(वअद्)- -त्रिण ऐ २, २, ५
 ३, १^३, -त्रिगम् ऐ १, १६, २, ०,
 तै २, ४, १, ७, ५ ३, १^३

अ त्वक्- गृ श ५, २, १, ६

अ त्वस्मान्(√त्वर्)- -ण सद्व घा
 १५, ३, ४

अ त्विप्- पम् गो १, १, २०
 अस्त्वस्- -कै ता २७, ४, ४

अथ ऐ १, २, ६, ८, १३, १४,
 १६^३, २०, २९^३, ३०, २, २,
 ३, ५, ऐआ १, १, १, २, ३, ४, २^३,
 ५, १, २, २, १, २, ३, ३, ०, ३, १,
 १, २, २, ०, १, ६, २, २, ३, २, ३, ३,
 शा ०, ५, ३, २, ३, ४, ६, ५, ११,
 १३ १०, ४, १०, १, २, ३, ४, ४, २८,
 ३, २, २, २, शाआ १, ३, ४, २, १,
 ३, २, ४, २, ५, २, ६, १, ७, २, ८,
 ९, ९, २, १०, १, ११, ४, १२, ८,
 १३, १, १४, १, श १, ६, ३, ४, २,
 १, १, २, ३, १, ३, २, ४, १, ३,
 १६, ५, ०, ४, २, ६, २, १, ११, ७,
 ४, ०, ८, १, ३, ४, ९, ५, १, ३७,
 १०, ४, ३, १४, का १, १, १, २,
 २, १, ३, १, ४, ९, २, १, ३, ३

३, १, १०, ६, ४, ७, २, १, १, ५, २,
 १, १, ३, १७, ता १, १, २, ३, ४,
 ४, २, २, ५, ४, ३, ६, २, ४, ३, ५, ४,
 १, १०, ४, ५, ३, ८, ७, ३, तैआ १,
 ९, ३, १४, ३, १५, १, १७, १, १८, १,
 २३, ५, ६, ७, १, ४, ४, ६, ५, ३, ७, ३,
 १, जै १, २, ३, ४, ६, ११, १२, १५,
 १६, १७, २१, २३, २५, ता ४, ५,
 १९, ८, ७, ५, ६, ४, ६, ७, ११, ७,
 २, २, १६, ९, १, १७, २, १, १८,
 ८, २, १९, २, १, २०, १२, १, जैउ
 १, १, ६, ३, ४, ७, ५, ४, ६, ५, ३,
 ४, २, ४, १, ६, १, १, १२, ४, १,
 १४, ४, ६, ५ १, १, २, ३, ४, ५^३, ६^३,
 ७, २, ३^३, ४^३, १^३, १०^३, ३, १, ८,
 सा १, २, १, ३, ५, १०, २, १, १, २,
 १, ३ १, ८, ९, ५, १, आ १, १, १,
 १४५, २, ४, ७, ५, १, ७, ७, १, स १,
 २, ३, ४, ५, तै २, १, ३, १, २२, ४
 ३, म १, ७, १०, २, ४, ८, ७, ३,
 जैआ १, ५, गो १, १, ४^३, १२,
 २, १६, ३, १९, २, ३, १२

अथवाशा १२, ४, ५, ७, ६, ७, ८,
 जैआ ५

अ(थ→)था श २, २, ४, १३, ४, २, ४,
 २३, ५, ३, १०, ६, ७, ३, ८, ७, १,
 १, २८, २, ०, २, २१, २२, तै १,
 २, १, १६, ०, ४, २, ६, ५, ८, ८, ७,
 १७, २, ८, ९, ६, तैआ ६, १, ४, ३,
 १, ५, ३, ५ १, ४, २, ५, ६, ७

अथो(घड) ऐ १, ६, ७, ११,
 २६^३, ०८, २, ६, १५, २२, २६,
 २८, ३५, ऐआ १, १, २, ३, ४, २,
 १, ४, २, ५, १, २, २, १, ६, शा १,
 ४, ५, ७, ४, ७, ८, ४, १२, १, १४,
 ३, १७, १, ३, १६, १, शाआ १, १^३,
 ५, २, १^३, १६, १७, ५, १, १२, ४,
 घ १, ७, १, १०, २, ०६, २, २, १,
 २०, ५, ०, १५, २०, ३, १६, १८,
 ३, १, १, ०, २, १९, ३, २०, का १,
 १, २, १^३, २, ०, ८, ६, ३, १, तै १,

१, २, १, ५, ३, २, ४, ८, ४, ३, ५, १,
 ६, ६, ८, ८, २, ५, ९, ६, २, ४, ५, १,
 तैआ १, २, २, १०, ४, ३, ६, १,
 ५, ४, २, ३, १०, १२, ६, २, १०, ८,
 २, १, जै १४, १६, १७, ४७, ८८,
 ८९, ९१, ९२, १०१, ता १, ५,
 १८, ४, २, १३, ६, ९, ७, ८, ९, १८,
 ९, २, ३, ५, १, १४, ५, २, १, ६, ६, १०,
 ६, ५ १, २, ४, २, ५, ६, ७, १०, ३,
 ७, म १, १, ७, २, ४, १०, जैउ
 १, १, ३, ७, ४, ४, ११, ६, ३, ३, ७,
 २, २, १, २, ३, ५, १७, २, ४, ३, २,
 ५, ५, ६, ७, ९ गो १, १, ३, २, २,
 १०, २, ३, ९

शुक्र(ध)धद्रा- म तैआ १, ६, ३
 अथर्व- अर्वा तै १, १, १०, २, ४,
 २, १, २, ५

अथर्व- वंण श ६, ४, २, ३, १४,
 ५, ५, २, ७, ३, २, ८, गो १, १,
 ४, ५, ५, -वैणा शा २२, ६,
 -वैणांम शाआ १४, १, शा १३,
 ४, ३, ७, तै ३, १, २, ९, १, गो १,
 १, २, २, २, २, २, ४, ५, २, ५, -वैण
 श १२, ६, १, १, ८, -वैमि गो १,
 १, ५, ५, ५, २, ४, २, ५, २, २, ५,
 -वैम्य तै ३, ४, ११, १, -वै
 ऐ १, १, ६, शा ६, ४, २, १, २,
 १, २, ६, १, १, ८, १४, ५, १, २, २, ७,
 ३, २, ८, गो १, १, ४, १, ५, ३, १, ६,
 -वैण श १३, ४, ३, ७, ता ८,
 २, ६, जै २०९, गो १, २,
 २, २, ३, ४, ५, २, ४, २, ३, ९,
 -वैणंम गो १, १, ४, ५

अथर्व-व- म. गो १, १, ४
 अथर्व वेद- दम् गो १, १, २०,
 २९, -दे गो १, १, २, ५
 अथर्वान्त्रिरसू (वंसअ)- रस श
 ११, ५, ६, ७, १४, ५, ४, १०, ६,
 १०, ६, तै ३, १, २, ८, ३, तैआ २, ९,

१, १०, १, १, १, १, गो १, १, १३,
 २९, ३, १९, -रसाम गो १, ३, ३,
 -रोमि गो १, ३, २, २, २, १४,
 अधर्वांन्त्रिरसू (वंसअ)- विद् (१/१ विद्)-
 -दम् गो १, २, २, ४, ३, १
 अद्म अति ए ४, ३, ११, ऐआ २,
 १, २, ३, १, शा ३, ६, ४, ११, ६,
 ५, ४, १६, ६, ३, ६, ७, ५, १, १६,
 १७, १८, १९, ८, ३, ४, ३, ५, १,
 १७, ६, २, १, ३, ५, ३, ३, १०, ६,
 ५, ५, १२, ९, १, १, १६, १३, २,
 ९, ८, ५, २, ८, १, १४, ४, १, १९, ३,
 १, ७, तै १, ३, २, ४, २, ३, ५, ५,
 ६, ३, १०, १०, ४, तैआ ८, २, १,
 १०, ६, ४, १, ता १०, ४, ५, १४, ५,
 २, ८, १५, ५, २, ३, १७, ८, ३, १९,
 ४, ८, १०, २१, ३, १, ४ १, ७, २,
 १, जैउ १, ४, १, ४, ३, १, २, ४,
 १७, जै ८८, अदमि ऐ ७, ३, ८,
 २, ४, ऐआ २, ३, १, शा ७, १, २,
 ४, १०, १, ४, १, २, १, १, ५,
 ३, ६, १, ५, ६, १४, १, १, १, ४, तै
 २, ८, ८, ३, ता ८, ४, १, १, २, म
 २, ४, ४, जै १४४, १९८, गो १,
 ३, १, ९, अमि तै २, ८, ८, १, ३,
 तैआ २, ६, २, ९, १०, ६, अदन्
 ऐ ८, २, ४, अत्यति श १२, ५,
 २, ११, १३, ६, २, १, अत्यमि
 श १२, ५, २, ११, ता ७, ६, ९,
 अत्यमि शा ४, १, ४, ६, ३, ४,
 ५, ६, ७, ८, ९, अतु ऐ २, २, ४,
 शा २, ५, १, १, तैआ ६, १, २, १,
 म २, ८, १, ४, जैउ ३, २, ५, ५, ६,
 ८, अदन्तु ऐ २, १, ३, तै ३, ६,
 ३, ५, अदि श ७, २, १, १, ५, २,
 १३, २, ६, ८, तैआ १, ३, १, ३,
 अत श १३, २, ६, ८, ५, २, २,
 अदामि शा ९, २, ३, ४, ९, अदाम
 ऐआ २, ४, २, शा ७, १, २, ४,

आदन् जै ८८, आदन् तै २, १,
 ५, ३, तैआ ७, १, ५, जै १८,
 आत्तम् ऐआ २, ३, ६, अत्तम् ऐ
 ८, ७, ऐआ २, १, २, शा २, २, ४,
 ३, १४, १, १, ८, का १, २, ४, ३,
 तै १, ३, १०, ६, ४, ३, २, ३, ७, ३,
 २, ५ १, ७, जैउ. १, ६, ३, ८,
 गो १, २, ४, अतु ऐआ २, १, ३,
 शा १२, ५, १, ८, १४, ६, ९, २, ६,
 जै १६५, अत्तम् शा २, ३, २, १,
 १०, १२, आत्यत्त शा ९, २, ३, ४, ८
 अत्यत शा १२, ८, १, शा ७, २, ४,
 १४, ४, १, ४, ०, ५, १, १, २, १, ३, ९, ३,
 २, ३, ४, १०, २, २, ७, ८, ४, ६,
 १२, ८, ३, १, ७, १, १४, ४, १, १, ८, ३,
 २, ५, २, ६, ८, १०, १, का १, ३,
 ४, १, तै १, ३, ७, ७, ८, ३, ३, ३, १,
 ४, तैआ ८, २, १
 आदयमि शा २, ५, १, ६, का १,
 ४, ३, ५, तै १, ८, ४, १, ता ७,
 ८, १, २, १८, १, ११, आदयेव ऐ
 ५, २, ७, ३
 अत्तवे का १, ६, १, १, ४
 अत्तम् शा १०, ६, ५, ५
 अत्यत्त- स्यन् जै ७, -स्यत श
 २, २, ८, ७, ९, का १, २, ४, ६, ७,
 अदन्- न्तम् तै २, ८, ८, १, तैआ
 ९, १०, ६, जैउ ३, १, २, ४, १, ७
 अष्टमान- म शा ३, ८, ३, ३, ०, १०,
 ६, १, ८, ता ६, १, १०, -नम् शा
 ८, ३, ३, ७, ता २, १, २, ३,
 -नस्य श १०, ४, १, १, ८, ता २, १,
 २, २, -ता तैआ १, ८, ६, ता २, १,
 ३, १, -नान् शा १०, ६, १, ५, ६, १०,
 ११, -नामि शा १४, ४, ३, १, ६
 आथ- छ ता ६, १, १०, -थम् शा
 १०, ६, २, १
 अति, अतिच्छन्दस्, अतु,
 अत्रिन्, अत्री, द

† अत्यत्त पाठ । छ ऋ ८, ९, ६, १३, साम १, ३, २३, कास २, ८, ४ । ‡ = य ३, ३, शाश्री २, १, ४, ३, व
 अथर्व्य । इति पठत । पारि द ॥

अ-दक्षिण- ण ऐ ६,३५,श ६,२,२,
 ४०, -गम् श १,२,३,५, २, ४,
 ३,१४,४,५,१,१६, का २, २,१,
 १९, -गा गो १, ५, ७, जै
 १३६, -गेन श १,२,३, ४, का
 २,२,१,१८^३

अ दक्षिण वत्- -त्रिंशि गो १,५,८

अ दक्षिणीय- म् श ४,३,४,१५

अ दण्ड्य- ष्य श ५, ४, ४, ७,
 -ण्ड्यम् ता १७,१,९

अ वृत्(←दन्त)- -ति श ४, ४, ५,
 २३

अ-दत्त- -त्तम् शाभा ४,१,२, -त्तयो
 जै २०४

अ दन्तक- -क शा ६, १३, श १,
 ७,४,७, गो २, १, २, -का श
 ११,४,१, ५, १२, -काय श १,
 ७,४,७, तै ३,८,१८,४

अदन्तिका- का गो १,३,७,९

अ दृग्ध,घ्या- ष्य ऐ ७,८, श ३,
 २,२,२३, तैआ २,५,३, म १,
 ६,३४, -घ्यम् शाभा ७,१९,१,
 -घ्या श ११,५,९,७, -घ्यानि
 तैआ १,११, २, -घ्यास श २,
 ३, २, २१, का १, ४, १, १६,
 -घ्येन श १,३, १, १९, का २,
 २, ४, १६, -घ्येभि तै २, ४,
 ४,७

अदृग्ध व्रतप्रमति- लि ऐ १,२८,
 श ६,४,२,७^३

अ दृग्धायु(ष्यऽआ)- ०यो श १,
 ७,३,२०^३, तै १,२,१,२५

अ दर्शनीय- म् जेउ १,१८, ५, ३,
 २,२,१,७

अ दशवृ- मि व ३,३,३,१८

अ दश मार्य- म् श ४,५,२,४

अवृम्- →

अद- द ऐ १, ११, १५, २९,
 ७,११,२५, ३, ५, २२, ४, १४,
 २०,२७ ऐआ १,३,३,४, शॉ ३,

३, श १, ६,३,७,४,१७^३, ७,१,
 ६ १६, ३, १३,४, १४, ८,२,४,
 ३, २३, वा १, २, १, २, ६,
 २, १०, ३, ५^३, ४, ७, ३, ४,
 ७, ४, २, १, २, १,३, १२, १५,
 तै १,१,३,३,२,१,७, २३, ८,८,
 ५, तैआ १,२७,६,३, १५, २,४,
 ४२,२, ता २०,१६,६, म १,५,
 १३, जै ६^३,१०,११, २५, ३९^३,
 ५५,९२,१०३,१३०,१३८,१५१,
 १६८^३, जैउ १,४, ४, १०, ११,
 १५,२,३

अद्रोमय(दऽमयट्)- -य श
 १४,७,७,६

अमी- मी श ४,१,५, १३, ५,
 ३,३, १२, ४,२,३, ७,४,१, ३०,
 १४,९,१,१८, तैआ १, ६, २,
 ११,२,२,६,१, जै १३६,१४१,
 -मीपाम् तैआ ३,१५,७, जै १३६

अमु- न तै ३,२,४,७, -ना ऐ
 २,२५, शा ८,८, तै १,१,१,५,
 तैआ ४,१०,३, ५,८,७, -म् ऐ
 १,२^३, २१^३, ४, २१, ६, ८, ९,
 ३५, शा २,९, ६, ११, १२, ४,
 ५, २०,४, २४,४, २७,१, शाभा
 १, ८^३, श १,८, १, ३१, ८,३,
 १६, २ १,२,१३, ३,३,८, ४,४,
 ११, ६, ४,९, ३,१, १,२, १,२,
 २०, ४,१,२३,५,२,८^३, का १,१,
 ४,१४, ६,४, ९ २, २,२, ९,३,
 १६, ४, १४ तै १, १,७, ३,
 १,८, ६ २,६,७, ३, ३, ७, ७,
 ३, ८, ४ ४, १, ४ ८, ५, २,
 २, ७, ४^३, ८,२, तैआ १,८,४,
 २२,१०, ३,१३,२ ४,३,३, २,२,
 १, २३ १, २८, १, ३७ १, ३९,
 १, ५,३,८,४,९, ६,९, ८,६, १^३,
 शॉ १ २,६ ७,१०,६^३,९,७,१२,
 १६,१७,४, १७,१२,१, १३,१८,
 १८,६, २७, २०, १, ३, १६, १,

म १,१,२,६,२०,२१,२२, जै ६,
 १५,२०,१०१, १४१,२००,२०९,
 जैउ २, ३, ३५, सा ३,६, १२,
 गो १,२,१५, -या श १,८,१,९,
 ३,१,३,४, ता ६,६, ५, जै ९,
 १९८, -या† श १, ६, ३,
 १७, ७, २, १३, १४, १५,
 ४, ५, ३, ८, १, १४, ६, ३, ३,
 २६, -प्याम् ऐ ५, ३०, ३१,
 ६, ९, शाभा ४, ३ ५, श ४,
 १,१,७३, ६,२,३,३,७, तैआ १,
 २७, ५, ता ६,६,२, ८,१,१०,
 ९, २, १६,६,६, १०, ८, ५ ४,
 १, जै १४, ६९, १७७, २००,
 -पिम् ऐ १, ११, ३, २३, २५,
 ४,१५,२१,५,२८, ७,१०,८,१४,
 १९, ऐआ १,४,३, २,१,३, शा
 ७,१०, ११, ३^३, १४,३, शाभा
 ७, ४, ९, २, श १, ६,३, ४१,
 ४,१६, २,३,३,२,४, ८, ११,
 ३,६,३,२,३, ८,३,३,७, ४, १,१,
 २३, २५, ३,४,५, तै १, १,८,
 २,३, ३,४, ४,९,५, ५,२,३,६,४,
 २, ८, ३, ७,१, १, २,२, ५,६,
 ३,३,१, ३,७,७,५, तैआ १,२२,
 ८,५,४,९,७, १२^३, ९,३, ता ७,
 ७,९, ६,६,३ ९,८,१०, १३,४,
 १०^३, १८,४,५, १०,५, २०,१६,
 ७,८, २१, १,९, गो १,५,१७^३,
 २,२,१,३,२,१, ४ १,६^३,२,८^३, जै
 ६^३, ८,१,८६,१०३^३,१४३^३,१४४^३,
 १५३,१६५,१८७, जैउ २,५, ७,
 २^३, ३, १,३,५, २,१,७, सा १,
 १,१२, -प्यै ऐ ४,१६, श ३,९,
 ४,१७,१८, ७,३,४,५ २१, १३,
 ३,५,२^३, वा २,१, २,१४, २,३,
 २,१, तै ३,९,३, १,१५,१, तैआ
 ५,७,३, वा ६,८,१५, ७,१०,२,
 जै ९३,१५३, गो २,२,८, -व्य
 ऐ २,१^३,७,१०,२८, ८,२, ऐआ

२, ८, १४, मां ३, ३; ११, ४, १४,
 ३, २०, ४, २६, १६, १७, मा
 ०, १, ०, ८, ४, १, १, १७, १८,
 ०, १७, ०, ४, ०, ०, १, ३, ३, ९,
 ७, ५, १, ३, का २, १, ४, ५, ३,
 २, ५, तैआ १, २, ३, ३, १, ४, ३,
 ४, १०, ३, ५, ८, ७, १०, ६, ६, ७,
 ३, १०, ७, १, तां १, २, ९, २०,
 १६, ९, म २, ८, १४, जै २६,
 ७५, अंत २, २, २, २, -व्या
 ऐआ ३, २, ५, माआ ८, ९, का
 १, ७, ०, १६, १८, का १, १, १, २,
 तै १, १, ३, २, तैआ ५, ४, १०,
 तां ६, ६, २, ६, ३, ९, ४, १८,
 -व्याम् ए ४, २७, तै १, १, ३,
 ३, तैआ १, २, ४, ४, जै ६, १६५,
 -व्ये मां ४, १४, का ४, १,
 ५, १६, ७, ३, ३, १०, ४, २, ३,
 जै ३८, १८२
 अमृत का १२, ०, ०, १, का १, ६,
 २, ७, तै १, २, २, ५, तां ८,
 ७, १ जै ३८, ३९, १०३,
 २००
 अमृत प्रदान- नम् ऐआ २, १,
 २, तै २, ७, ३, ११, ५, -नाक जै
 ३२, १०३, २००
 असुप्र का १०, १, १, ४, का १,
 २, ३, ४, २, २, १, ६, तै ३, ७,
 ६, १
 अमुया का ३ ४, २, १३
 अमुहिं का १४, ४, ३, ३४
 अम्- मू ऐ ८, ७, गो २, ३, ८,
 -मू का १, ८, १, ९, ४, ४, ४, १,
 १३, ८, २, २, ३, ६, ४, ११, का १,
 ४, ३, ४, ता १५, ७, ६ जै ८८
 -मू का २, ६, १, १५ ३, ५, १, ३, १,
 ४, ४, ४, ११, तैआ १, ३, २, ३,
 १, ५, ५, १२, ३, -मूनि माआ ७,
 ४, मा ७, ५, २, ४, ३, १२ ५ १,
 १२, का १, १, ४, १४, तैआ १,

१४, २, -मू गे, ४, ०७, का १,
 ७, १, १७, ३, ११, १७, २, ३,
 १, २०, ६, ४, १४, ३, २, १, १८,
 २, ३, ४, ०, ०, ६, १०; ३, ५, ७,
 ७, ३, १, ३०, ४, १, ०, ०, १८,
 का १, ३, ४, ८, २, १, ३, १, ३,
 तां ३, ०, ३, ७, ७, ४, १६, तैआ
 १, १३, १, जै ९१, १०, १०१,
 १८२
 धाम- तै गे १, ७, १३; ३०, ०,
 ३, ४, ४, १, ३, ६; ०, ९, ३, ४, ४, १,
 ४, ४, ९, २०, मां २, १, ३, ३, ४, ३,
 ८, ४, १४, ३, १७, १, १८, ९, २३,
 ४, २६, १७, २७, ५, माआ १,
 ४, ७, ३, ७, ४, ११, ७, ४, ३,
 १३, १४, ८, ३, ६, ९, ९, ७, १४,
 १, का १, ६, ३, १७, ७, २, ११,
 १५, १६, १७, १८, १९, १०, १,
 १२, २, १, ३, ६, ३, ८, १८,
 ४, ०, ८, २, १, १६, ४, ३, १६,
 १९, २३, ६, १, ३, ४, ३, ३६,
 ४१, ३, १४, का १, १, १,
 ४, २, ५, १२, ३, ३, ८, ४,
 २७, २, ४, ५, ३, ३, १४, १६,
 १९, ४, १, १३, ६, १, २३,
 ०४, २७, ३, १०, २, १, ४,
 १०, २, १, १, ४, २, २, ८, तै १, १,
 ६, २, ७, २, ८, २, २, १, ३,
 ४, ६, २, ६, ५, ३, ८, ९, १, २, १, ६,
 ५, ४, २, २, ५, ५, ६, तैआ
 १, ८, ३, १४, १, २, २, ३, ९, १२,
 २४, ४, २, २, १, ३, १, ४, ८, १,
 ११, ६, ता २, १७, ४, ३, १०, २,
 ४, ३, ५, ६, ४, ५, २, ३, ६, ७, २, ४,
 ७, ६, १७, ४ १, ३, २, ४, ४, १,
 म १, २, १०, ५, ७, १४, १५
 १९, ६, १७, १८, १९, २०, २३, २४,
 २५, २६, ७, ८, जै ३, ४, ६, ७,
 २०, ३८, ८१, ८८, ९०, ९२, १०३,
 १०६, १११, जै १, १, ५

६, १, १६, १, ३, १७, ०, ८, २, ३,
 ३, ५, ८, मा २, ५, ३, गो १, १, ३, १,
 २, २, ०, गो ३, ५, ३, १,
 असु- -वै का १३, ०, ९, ६,
 ५, ०, ४
 अ-र(रा→)स्ता(√दम्)- -मू तै ३,
 ०, ३, १२, ७, ४, १७, तैआ ४, १, १
 अ-शाम्प(√दम्)- -म्य का ११, ५,
 ९, १, २, ५, ७, तै ०, ४, १, १, ६,
 १, ८, १, ७, ७, ६, -म्यम् का ०, ३,
 ४, २, १, ४, १, १, ५, ०, ०, ३, ४, ०,
 ११, ५, ९, १, ४, १०, का १, ४,
 १, १६
 अ-शाम्प- -म का ११, ५, ३, ११
 अ-दारम्प- -वै तै ३, ७, ५, १२, तां १, ५,
 ३, ६, आ १, १३२, जै २०५,
 -त तां १७, ३, ७, जै २०५,
 -ता तां १७, ३, ७
 अ दारम्प- -मू ता १७, ३, ७, जै
 २०५
 अ दाम्प(√दा)- -म्यम् तै ३, ७,
 १२, ३, तैआ २, ६, २
 अ-दिति- -तये का १, ५, १, १७, ६,
 ७, ३, ८, तै ३, ६, ३, २, म १, ७,
 १०, -ति का ४, ५, ८, १०,
 -नि ऐ १, ८, २१, ३०, ३, २९,
 ३१, ७, २७, ७, ३, ऐआ ३, १,
 ६, तां ७, ६, ९, ६, वाआ ७
 १६, का १, १, ५, ५, २, १, ४,
 ३, १, १, ५, १७, ३, ४, २, १, ५, १५,
 ३, ४, ३, ४, ३, २, ३, ६, २, ४, १६,
 ३, १, २, ४, ४, १, ४, १, २, ६, ५, १,
 २, ४, ५, १, ४, ४, ३, १, ४, ५,
 ३७, ५, २, ८, ६, ३, ६, १०, ११,
 ५, २, २०, २१, ४, २, ३, ७, ३, ८,
 ७, ४, २, ७, ५, २, ३, ४, ८, २, १,
 १९, ६, १७, १८, १९, २०, २३, २४,
 २५, २६, ७, ८, जै ३, ४, ६, ७,
 २०, ३८, ८१, ८८, ९०, ९२, १०३,
 १०६, १११, जै १, १, ५

† √देवी। का १०, ६, ५, ५ द्र०।

४, १२, २, ४, १२, १४, तै १, १, ६,
 ५, ९, १, ३, २, ३, ४, ५, २, ४, ३, १,
 ६, १०, ५, ७, ३, ३, ६, ७, २, ४, २,
 ७, ६, १, ७, १, ७, १२, ५, ८, १, ६,
 ७, २, ३, १, १, ४, ६, ६, २, ४, ७,
 ५, ५, ६, १, ७, १०, ५, ८, ११, २,
 ११, ५, ३, तैआ १, १३, २, ३,
 २, ६, ३, ३, ८, १, ४, २, ६, ४, ३,
 १०, २, १, ता १७, ७, ७, जैउ
 १, १३, २, ४, ५, ६, ७, ८, गो १,
 २, १, ४, ८, -ति ऽइव तै ३, ५,
 १३, ३, ७, ५, १०, -तिम् ऐ १,
 ७, ८, शा ४, १, ७, ८, श ४,
 ५, १, ४, ५, १, ४, ४, ४, १, १, ५,
 ७, ५, २, १, १, ३, ४, १, ३, ३,
 २, तै ३, १, ५, २, तैआ १, १, ३,
 २, १, २, ६, ६, १, १, २, १, म २, ८,
 १, ५, गो १, ४, ८, -ते श २, ३, ४,
 ३, ४, १, ४, २, १, ७, का १, ४, १,
 २, ४, तैआ ४, ८, १, ५, ७, १,
 -ते श ६, ५, १, १०, तै २, ७,
 ७, ५, ८, ६, ५, तैआ २, ५, १, ६,
 ६, २, ता २१, १०, १९, -ते ऐ १,
 ९ श २, ३, ४, ३, ७, ३, १, २, २,
 ३, १०, ६, ५, ५, १२, १, ३, २,
 का १, ४, १, २, ६, तै २, ८, २, १,
 २, ३, १, ७, ३, ६, २, १, तैआ १,
 १, ३, २, ता १४, १२, ६, म १,
 ५, २, आ १, १०२, ३००, ३३०,
 जैआ १, १०२, ३००, गो १,
 ४, ७, -ती ता १, ५, १९,
 -या श ३, २, ३, १, ९, ६, ५, २,
 २०, ५, ४, २, -या शा ६,
 १, ४, श १, १, २, २, ३, ४, ५,
 ७, २, १, १, ४, १, ५, ३, ३, १, ४,
 ४, १, ८, २, १, १०, का २, १, २,
 १६, ३, १०, १, २, ४, १२, १, ४,
 तै ३, २, ४, ७, ५, ७, ६, १, २,

तैआ ४, ८, २, ७, ७, २, गो १, ४,
 ८, -ये शाआ १२, १, श २,
 २, १, १८, १९, २, २, ३, ४, १,
 ४, ५, १, २, ७, ५, २, ८, १०,
 ६, ५, २, १, ३, ८, ४, २, ९, ११, १, ३,
 १, ३, ५, १२, १, २, १, १३, १, ८,
 ४, १, १४, २, १, ८, का २, २, ४,
 १२, तै १, ५, १, १, ३, १, ४, ५,
 ६, ६, २, २, ७, ८, १, २, तैआ
 ४, ८, १, ७, ७, १
 अदिति ख- म् श १०, ६, ५, ५,
 अ-दित्त्व(√दा)- स्तन् तैआ २,
 ४, १, -स्तन्तम् श ५, २, २, ६
 अ दिवा ऐ ७, ३, १
 अ-दीक्षित- त ऐआ ७, ३, ३, शा
 ४, ४, ७, ४, श ३, १, २, ७, १२,
 १, १, १०, ता २५, १, ४, २, -तस्य,
 श ३, १, २, २०, -ता. ता १७,
 १, ९, -ते ऐआ ५, १, ५
 अ-दीक्षितायन(तस्य)- नानि शा
 ४, ४
 अ-दी(न-)-ना-याम् शा ३०,
 ११, गो २, ५, १०
 अदीन त(म-)-मा स १
 अ-दीर्घ- म् श १४, ६, ८, ८
 अ-दीर्घ्यत्- न तै ३, ७, १२, ३, तैआ
 २, ४, १, ७, १
 अ-दु-ख- ख तैआ १, ३, ४
 अ-दु-सृष्ट(ष्ट-)-प्य स १
 अ-दु-रुक्तवाक्य(दुःशक्तवा)- म्
 ता १७ १, ९
 अ-दुष्ट- म् ऐ ७, ५, शा १०, ४
 अ-दृश्य- द्य जै ८८ -इये तैआ
 ८, ७, १
 अ-दृश्यमान, ना- ना श ११, ४, २, १६,
 -ना श ३, ६, २, २६, तै ३,
 १०, ९, ११, जै १, ७, ६
 अ-दृष्ट, दृष्ट- दृ ऐआ ३, २, ४, शाआ

८, ७, श १४, ६, ७, ३, १, म २,
 ४, १२, -ष्टम् श १४, ६, ८, ११,
 -ष्टा तै १, ४, ३, ३
 अ-दृष्ट-दृश्य- नानाम् सा ३, ४, १
 अ-दृष्ट-रजसू- सम् सा ३, ४, ४
 अ-दृष्ट्वा श १४, ४, २, २८
 अ-देव- -व तै ३, १२, ३, १३, -वा
 श १४, ७, १, २२
 अ-देवी- वी ऐ ६, ३६, जै
 १८०, गो २, ३, २, ३, ६, १६, -व्य
 ता १२, १९, १
 अ-देव(क-)-का- का श ३, १,
 ४, १०
 अ-देव-दु(ष्ट-)-ष्टा ऐ २, ५, २८
 अ-दोम्य अ-दसू द्र
 अ-द्व- श १, २, ४, २०, २, ३, १, २, ५,
 २६, २, ७, २, ८, २, २, ३, १, ४, ०,
 ७, २, २, १, ३, १, ९, ३, १, १, १, १०,
 ६, ३, २, ११, १, ३, ३, १, ३, ८, २,
 ७, का १, ३, १, १, ९, १, ७, १०, १०,
 २०, २, ४, २, २, २, १, २, तै २,
 ८, ९, ५, अ-द्व-द्व श ३, १, ४,
 ११, ११, १, ३, ३
 अ-द्व-त- मी-द्व- ऐआ १, २, ३
 अ-द्व-त-म- श १, ६, २, ९, ७, ४, १,
 ८, १०, २, ६, ९, का १, ३, १, १०
 अ-द्व-विद्या- वा श १०, ३, ५, १२
 अ-द्व-दान- न का २, २, ८, ३
 अ-द्व-त- न्त श ६, ६, २, १, ४, -तम्
 तैआ १०, १, ४, ता २, ७, ६, -तानि
 ५, ५, २-१२, -ते सा ३, ५, ४
 अ-द्य ऐ १, १६, २९, २, ३, ३, १, ३,
 ३६, ३, ७, ४, ३, १, ७, ५, १८, २, ७,
 ६, १९, ७, ३, ९, ०, ८, श २, ३, १,
 २८, ३, ४, १, २, ४, ४, ३, ४, १९,
 ७, १, २, ८, ५, २, ५, २, ९, ५, २, ९,
 ११, १, ५, १, ४, ६, १०, ५, १,
 ८, १३, ५, ४, १, ४, २, ३, ४, १, ३,

† 'अदितिदेवीम्' इति काश्चिन्मुपा चित्य । † 'अदु ख' इति मुपा स्वनिर्देशो दुष्कर । नितान्तमुप-
 हापेककारणत्वात् । तु या २, ४ यत्र साध्वी निर्दिष्टिर्न्यते । S 'अद्वया । देव ।' इत्येव विमन्त्रायन
 चिन्त्यम् । पृथस्मिन्स्वैर्यस्योत्तरस्मिन्व निघातस्य दुरुपपदत्वेऽपि दुर्गात्प्रा-
 भयाना (?) इ ।

११,१२, वा १,१,२, ४, ३, १,
 १५,१६,२,१,३,५, तै २, ४,२,
 ५, ८, ५, ३, १, १, ९, ६, २,
 १, २, ३, १, ४, १२, ०, १३, १,
 १५, १, ७, ६, २१, २२, तैआ
 १,३०,१, ४, २, ३, ३, १, १,
 २, ७, ०, २, ७, ०, ७, ९, १,
 ६, ३, २, १०, ३, तां १,३,३,
 १५, ८, ३, जै ३४, ३७, ६२, ९०,
 १२७, १५१, १६४, १७०, १८०,
 १८६, २०३, २०४, २०५
 जैउ ३,१,१, २०, प १,४, मं
 १, ५, ४, ७, १५, सा १, ८,
 २, ७, २, ४, ८, ३, ७, १, गो १,
 १, ३, १, २, ४
 अ(घ→)घा ऐ ५, २, ८, १७, २१,
 तै २, ४, २, ४, ६, ३, तैआ ४,
 २०, १, १०, ४, १, ता. ४, ७, ७,
 जै १८०
 अघान्तिक(घअ-)- स् जै २०५
 अघ इव-इवात् तां ९, ४, १८
 अघ सुत्या दा ३०, ६, गो २, ६, १४,
 -व्याम् दा ३, ५, १, १५, जै
 १३६, गो २, ६, १४
 अघ स्तोत्रिय- स्व गो २, ५,
 ११, १५
 अद्राक्/दृद्
 अद्रि- द्रय दा १, १, ४, ७, का २
 १, ३, १२, -द्रि दा १, १,
 ४, ७, ७, ५, २, १८ का २,
 १, ३, १२, तै २ ७, १३,
 २, ३, २, ५, ८, ता १२, १०, १
 -द्रिमि. ऐ, ५ १ १२ दा
 १२, ८, २, १२, ता १४, ९,
 १, -द्रिम् तै १ ५, ८, २, -द्री
 तै ३, ६, ९, १, -द्रीन् ऐ ७, ३२,
 -द्रे ऐ २, ९, ७ ४, तै २५, ८,
 १०
 अद्रि जा(√जन)- जा ऐ ४, २०,
 दा ५, ४, ३, २२, ६, ७, ३, ११,

तैआ १०, १०, २, ५०, १
 अद्रि-वर्धस्- -र्धा तै २, ७, १३, २
 अद्रि युज्- -म् दा ७, ५, २, १८
 अद्रि-वत्- -व ऐआ ४, १, १, तां
 ९, १०, १ जै १९९, २०३,
 २०४
 अद्रुव्य (√द्रु) जै १८६
 १ अ-द्रुद्- इ तैआ १, १, ०
 २ अ-द्रुद्- -ड् दा ७, १, १, २५,
 ता १२, ६, ८
 अ द्रयस्- -या ऐआ ४, १, १
 अ द्रा- रा दा ११, १, १, ३
 अ द्वितीय- या जैउ १, १६, १, १
 अघ ऐ २, २०, शांआ १२, १,
 तै २, ८, ३, ३, ६, २, ३, ७, ११,
 ७, ८, ४, ३, तैआ ४, ५, ६, ४, ३,
 ५, ता १८, ८, १६
 अ(प→) घा ऐ ७, ६, दा ७,
 २, ४, २७, ९, २, ३, २२, ११, ५,
 १, ८, तै २, ८, १, १, तैआ १०,
 १०, १, जै ३६
 अघम् तै ३, ७, १३, १
 अघम्- मम् दा ३, ८, २, १५, ६, ७,
 ३, ८, म १, ७, १०, जै २०७,
 -मानि तै २, ४, २, ६
 अघर,रा- र तैआ ४, ३, ८, १, ता ६,
 १, १०, -रम् दां २१, ४, २२, ४,
 दा ४, ६, ४, ४, ७, १, १, ४४,
 ५, १, २, ३, ८, तै ३, ७, ६, १०,
 गो १, २, ३, ४, जै २१२, -रया दा
 १४, ५, २, ३, -रा दा ७, ५, १,
 ३, ८, ६, २, १४, तैआ २, १९,
 १, ७, ३, ४, -रा दा ७, १, १,
 ४४, -रात् गो २, ४, १६, -रात्
 शाआ १२, २, ७, दा ९, २, ३,
 २१, तै ३, ७, ६, ०१, -रायै तैआ
 २, २०, १, -रै दा ११, ४,
 १, ५, १३, तै २, ४, २, ९, ४, ७,
 ८, ३, ६, ४, १, ३, ७, ६, ९, १०, ११,
 गो १, ३, ९ -रेण प १, ३

अधर-मूल, ला- एम् दा १, ३, ३,
 १०, -रा दा १, ३, ३, १०
 अधरात्(-र/अड्)- -राक् दा ३,
 ९, ४, ०१, ५, ४, २, ५, तै १, ७, ८,
 ५, २, ७, ८, १, ८, ५, ९, गो २, ६,
 १३, -राच ऐ ४, १०, ६, २, ०,
 तै २, ४, १, ३, ३, २, १०, १, गो २,
 ६, ४
 अधरारणि (-रशर-)- -णिम् दा
 ३, ४, १, २, १, १, ५, १, १६,
 १७
 अधरोत्तर(-रड्)- -रम् तां ०,
 ३, ७
 अधरीष्ट(-रड्ओ-)- -ष्ट दां ३, ७,
 -ष्टे दां ३, ७
 अधर्म- -र्मय तै ३, ४, ६, १, -र्मण
 दा ७, ०, ४, १, ३
 अधर्म भाज्- -क् सा १, ७, १५
 अधर्म-म्य- -य दा १४, ७, ३, ६
 अधस् () ऐआ २, ५, १, दां २५,
 १५, दा १, १, १, १, ३, ४, १५,
 ४, २, ४, १, ५, ५, १, २, १, ८, १४,
 ९, ४, २, का १, १, १, ५, २, १,
 १, ९, तै १, १, ३, ६, २, ८, ९, ५,
 तैआ १०, ११, २, ता १, २, १,
 ६, ६, ५, २१, ३, ४, जै ५९, ४
 १, ३, ४, ४, सा १, ५, १२,
 २, ६, ८, म १, २, १, -ध्रुव
 (ध्रुव-) दा ३, ५, ४, ३, ४, ६,
 ९, १३, ५, १, २, १, ८, ९, ४, २, ४,
 १०, तै १, १, ५, ७, तां ६, ५, १४
 अध डव् दा ९, १, १, ११, १४,
 ३, १, ७, ६, १, १०, प १, ३
 अध दायु- म् दा ६, ६, ३, ६
 अध दायिन्- -यी तैआ १०
 ११, २
 अध शिरस्- रलि गो २, २, १५
 -रा गो २, २, १५
 अध र्कव् (√स्कन्द्)- न्नात् प
 १, ५

† मैसूरमुपा 'ध, इति स च यस्या द्र । ‡ मुपा नितरामशुद्ध । सम्पादकप्रमादस्ताद्धम् ।

१,२,१,१,१०,१,१, -तात् ऐआ
५, ३, ३, -तेन ऐआ २, ७, १,
शाआ ७, १, तै २, ५, ७, १

अधीतवेद- -द श १४, ६, ११, १
अधीरय शाआ ३, १, १४, २, गो
१, २, १३, ३, १

अधीयत्- -यन् ए ३, ३५, तैआ
२, १७, १, जै ९३, -यन्त तैआ
५, ६, १२

अधीयान्- -न ऐआ ३, २, ५, गो
१, १, ९, २, ५, १३; -याना श
१४, ६, ७, १

अध्याप्य सा १, ५, १०

अध्याय- -यम् ऐआ ३, ३, ६,
शाआ ८, ११, ता१५, ५, २०, जैउ
४, ५, १, ४, जै १५२, -येन ऐआ, ५,
३, ३

अध्यायम्(णमुल्)ता १२, ११, १०
अध्वेतुच्य- -व्य श ११, ५, ६, ३,
७, २, ३, ४, १०, तैआ २, १५, १,
-व्यम् ष ४, ६,

अध्वेद्यमाण- -ण श ११, ४, १, ९

अधि(क→)का- का शा २२, ९

अधिक ता- तानाम् जै १८१

अधिकु(म्भा→)म्भा- म्भा जै १६५

अधि/कृ अधिकुस्ते जै ५१ अधिक

रिप्यामि ष १, ४, अध्वकुर्वत जै ५१

†अधिक्रण- गेषु तैआ ७, ३, १

अधि/क्रीड्, अध्वक्रीडन् तै १, ६

४, ५

अधि/रक्षि, अध्विक्षियन्ति श ३, ५,

३, २, ३, अध्विड्श्व क्षियन्ति श

३ ५, २, २ अध्वि क्षियन्ति तै २

४, ३, ४

अधि/गम् अध्विगच्छति श २, ५,

१, ९, जै १५५, अध्विजगाम श २,
५, १, ५, जैउ ३, ६, १, ३, अध्वि-
गच्छ ए ७, १७, अध्वगच्छत् जै

१४७, अध्वि भगच्छताम् जै

१३३^१, अध्विगच्छेत् श १४, १,

१, ८, अध्वि भगन् श २, ५, १, ६

अध्विगम्यते ए ३, १७^३, जै ५९^३,

अध्वि गम्यते जैउ १, १२, ५, ४,

अध्विगम्यन्ते जैउ १, १५, २, ४,

जै ७४

अधि/गा(←√रह), अध्वगीयत

तैआ २, ९, १

अधि/चर्, अध्विचरन्ति जै १०३,

जैउ १, १६, १, ३, अध्विड्श्व

चरन्ति ऐआ २, ३, १

अधिचर- -म् शा १०, २, २५, ११

अधि/चि, अध्वि चिनोति श ८, ७, २,

१५, अध्विचीयते श १०, ४, २, ३^०,

अध्विचीयत श १०, ४, २, २^३

अधि/जन्, अध्विजायते ए ८, २८,

श २, २, ४, ८^१, ३, ३, ५, ६, १,

१, १२, ११, १, २, ३, जैउ ३, २,

३, ९, ष २, २, अध्वि जायते

श ३, ७, ४, ५, अध्विड्श्व जायते

ऐआ २, ३, १, अध्वि जायन्ते

श १०, ३, ३, ६, ८, अध्विजायसे

शां ४, ११, श १४, ५, ४, ८, म

१, ५, १६, १७, अध्वि जज्ञिरे

तैआ १०, १, २, अध्वि जाय

ताम् श १२, ५, २, १५, अध्वि-

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

जायत श ७, ५, २, २१, अध्वि

अधि जनयति श १, ६, ४, १५,
२, ४, ४, २०, ६, ८, २, ६, ७, ४, १, १,
अधि जग्यति श ७, ४, १, १,
अधि *जनयाम श ६, ८, २, २,
अध्वजनयन् तै १, ५, १०, १,
अधि अजीजनत श १२, ४, ३, ८

‡अधिजात- -त गो १, १, ९, -ता

ए ७, ३०

अधि ज्य धन्वन्- -न्वा श ९, १,

१, ६

‡अधिज्योतिम्- -पम् तैआ ७, ३,

१, २^३

अधि/तन्, अध्वितनोति श ५, ३, ५,

२७

अधि/तप्, अध्वि तपन्ति तै २,

८, ८, ४

अधि-तराम्ड्श्व शाआ १, ७^३

अधि दिव्- -वम् शा २०, १

अधि-देवत- -म् श ६, ५, ३, ३, ६,

१, ८, ७, १, १९, ८, ७, ४, १८, ९,

५, २, ८, १०, १, २, २, २, ६, ९, १६,

३, ३, ७, ५, ३, ७, ४, १, २२, २३

५, २, ५, १८, ६, ७, ३, ६, ९, १२,

१, १, ४, ३, ३, ४, १३, ६, १, ७, १०,

१४, ४, ३, ३, ५, ३, ५, ६, १, १३

७, १६, जैउ १, १८, २, ७, ८, ९

३, १, ४, २, १२, ६, ४, ६, ५, ३, ४

१०, ४, ४

अधि देवन्(√दिव्)- -नम् श ५

३, १, १०, ४, ४, २०, २३, -ने श ५

४, ४, २२

अधि देव- -म् गो १, ४, २, ५, ११^१

अधि देवत- -तम् ए २, ४०, ऐआ

१, ३, ३, ६, २, १, २, ५, ३, १, १

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

२, २, ४, शा ३, ४, ७, ८, ९

† मुद्रितस्वरस्तु तत्सम्पादकोपहासायैव भवेत् । ‡ एक पदमिदमुत्त पदव्यमिदमसमस्तमिति भवति सन्देह ।
कथम् ? स्वरसहितेषु यावदुपलभ्यपाठेष्वैकपद्यलक्षणार्थैकस्वर्यस्य दुर्निशदासमस्तपदद्वयलक्षणस्य च द्वैस्वर्यस्य प्राचुर्या
द्विस्वरपाठेष्वपि तस्मान्मे द्वैपद्य स्यात् । यथास्थानविस्परलक्षणदर्शनाद्भाष्यकारैश्च तत्र तत्र एकपद्याहोकारास्वर
रहितेषु पाठेष्वैकपद्यमेव स्यात् । द्वैपद्यलक्षणे विस्परलक्षणे भाष्यकृततामसकृतदुपेक्षणलक्षणप्रमाददर्शनाद्यमानान्तराभावं
प्रायोदर्शनमेवेन द्वैपद्यमास्थितस्याप्यस्माभिस्तु यथोपलभ्यपद्यपाठस्य सौकर्येधिष्या यथादर्शनमुद्रणे समादरोऽदृष्टि ।

‡ अधिज्योतिष, तैउ पाठ ।

शांसा ४, १०, ६, २, १०, ७, २,
४, ५, ६, ७, २१, ८, २, गो १, २, ५
अधि√द्रु, अधिद्रुवति श १, ७, २,
११, सा १, ३, ४, १३, अधि-
द्रुवति श १, ७, २, ११, १२, ८,
२, २४, २, ४, २, ३, ८, ५, ७
अधिद्रुवति श १, ७, २, १२,
९, २, २४
अधि√घा, अधि * (भिदि) ऐ ३,
३८, अघपदद्यु. जै १८०, अधि
अघघा ऐ १, १९, २९, अधि
घा ऐआ १, ५, २, अधि
अधित तै २, ४, ६, १०
अधिनि√घा, अधिनिदधाति श ३,
६, १, ६, २२, ७, १, ३, ३, ९, ३,
३, १३, २, ९, ३, का २, १, ३, १४, १,
अधिनिदधाति तै १, ७, ८, २, ३,
२, ३, ४, अधिनिदधाति श ३,
५, ३, ९, ११, ४, २, १३, १४,
अधिनिदधात् श ११, ४, २,
२, १५
अधिनिधीयते ऐ १, २९
अधिनिधाय तै १, ६, ५, ४, ता
१३, ४, १७
अधि निर√घ्मा, अधिनिधंसति
तैआ १, ७, २
अधि पति-तय श ८, ४, ३, ८,
१६, १८, ६, १, ५, ६, ६, ७, ८,
९, तै ३, ८, १८, १, २, ता ६,
७, १, ३, जै १४१, -तये श ५,
२, १, २, तै ३, ९, १६, १, १०,
७, १, -ति ऐ ३, ४२, ७, २०,
८, १३, ऐआ २, ३, ७, शांसा
५, ८, १२, ४, श ७, ४, २, २८,
८, २, १, १०, ३, १२, ३, २, ४,
४, ३, ३, ४, ५, ६, ९, १०,
११, १३, १४, १५, १७, १९,
६, १, ५, ७, १, २, २, १०, ३, ५, ८,
१३, ४, १, १४, १४, ३, २, २, ४,
१, १९, ५, ७, १५ ७, १ ३२, २,

२४, ८, ८, १, ९, ३, १०, तै २,
२, १०, १, २, ३, ३, ७, १५, १, ३,
३, २, ५, ७, ९, ६, ९, १६, २, तैआ
२, १९, १, ४, ११, ५, १०, १४, १,
४७, १, ता १, १०, ५, ६, २, ७,
८, ९, १९, १२, ३, ४, गो २, ३,
१४, जै १४१, -तिना श ८, ५, ३,
३, -तिम् ऐआ २, ३, ७, शा २२,
१, २, ५, २३, ३, ८, श ७, ४,
२, २८, ८, ३, २, ४, ७, १, २२,
१४, १, ३, १९, २०, २१, २२, २३,
९, ३, १०, तै २, ४, ७, १, ३, ७,
९, ६, ९, १६, २, १२, ३, ३, ता
६, २, ७, -ती शां २२, ९, -० तै
३, ७, ९, ६
अधिपत्नी- स्त्री श ८, २, १, १०,
३, १, १४, ४, ३, ७, १२, ६, १, ९,
तै ३, १, १, ११, १२, ३, २, -स्त्रीम्
श ८, २, १, १०, तै ३, ७, ७, २
अधि-वधु- -म् श १३, ८, १, १०
अधि पु- पा श १२, ४, ३, ४, तै
२, ८, ४, २
अधि√विप्, अधिपित्तुष्टि तै ३, २,
६, २
अधिपेपण- -म् श १, १, ४, २,
का २, १, ३, ८, जै १२७
अधिप्र(जा→)ज- -म् तैआ ७, २,
१, ३
अधि प्रज्ञ(√ज्ञा)- -म् शांसा ७, ८
अधि प्र√घाय्, अधि प्रघावसि तै
२, ५, ६, ४
अधि प्रथि युग- -ने श ७, १, ४, ११
अधि म√सू, अधिप्रसुवति गो २,
५, ८
अधि√सू, अधि प्रवन् तै २, ७,
१६, १, अधि मवीतु तै २,
८, १, ३, अधि मूहि तैआ २,
५, २ अधि√वच् द
अधि भूत- -तम् शां २०, ३, ४,
२१, २, ३, ४, शांसा ५, ८, श

१४, ६, ७, १९, २०, तैआ ७, ७, १
अधि मुन्धन(√मन्ध)- -ना श ३,
६, ३, १०
अधि यञ्ज- -म् शां ११, ८, श १०,
२, ६, १०, १३, १७, ५, २, ६, १४,
६, ७, १८, १९
अधि√यम्, अधि यच्छत तै २,
८, ५, ६
अधि-रञ्जु- -ञ्जु तैआ २, ४, १
अधि राज्- -ज श ७, ४, २, ३, तै
३, १, २, ७, म २, २, १२
अधि√रिचु, अधिरिच्यते जै ७३
अधि√रुह, अधिरोहति ऐ ४, २०,
ऐआ १, २, ४, श ५, १, ५,
२, १२, ८, ३, १०, का २, १,
२, १२, अधिरोहति श ७, ३,
२, १७, अधि रोहति जै ४,
११, ३, १०, अधिरोहत् ऐआ १,
२, ४, जै ५८, अधिरोहन्ति ऐआ
१, २, ४, श ७, ३, २, १७,
जै ५८, अधिरोह तैआ ६, ४, २,
अधिरोहत् ऐआ १, २, ४, अधि
रुहेम ऐ १, १३
अधि रोहय श ७, २, १, १०
अधिरोहण- -स्म श ७, २,
४, १७
अधिलोक- -म् श १४, ६, ७, १६,
१९, तैआ ७, ३, १, २
अधि√वच्, अधि वीच श ३, ९,
४, १२ अधि√दू, द
अधि√वद, अधिवदति श ७, १, १,
१४, २६, २९, ३१, २, १, १२,
३, १, २४, ४, १, ९, १४, २१, ४४,
२८, १५ २१, २८, ३९, ५, १,
११, २५, २१, २, २२, ८, २, १, ८,
३, १, १०, १४, २, ४, ७, १, २२, २,
६, ३, २०, ९, २, ३, १९, ५, १३,
तै ३, ८, ३, २, अधिवदति श १०,
२, ४, ८, अधि वदति श १,
४, ४, ११

अधिवाद- मू तै ३, १२, ५, ४^१
 अधि/वपु, अधिवपति श १, २, १,
 १८, का २, १, ४, १७, तै ३, २, ६, ३,
 अधिवपामि तै ३, २, ६, ३, अध्युवाप
 जै १९८, अधिवप्यामि जै १९८
 अधि/श्वस्, अधिवसति गो १,
 ४, २०
 अधि/श्चस्, अधिवस्ते तै २, ८, ८, ८
 अधिवासु- मू श १३, २, ८, १,
 ५, ७, १, -सेन श १३, ५, २, २
 अर्षीवास, †
 अधिवास परिवास- सौ जैआ
 १, ५१२
 अधि/वह, †अभ्युह्यै श १, ४, ५, १३
 अभ्यूह-हळ, ह्य- हळ ऐआ
 २, ३, ४, शा १४, ३^१, शाआ २, ३,
 -ह श ८, ५, २, ७, ८, ९, १०, -उम्
 जै ११८, -हळम् ऐआ २, ३, ४
 -ह्य ऐ ३, ४१, -ह्य शा १४,
 ३, -ह्य ऐआ ५, ३, ३,
 अधि-वि/क्रम, अधिविक्रमस्व ता
 २१, १०, १३
 अधि विणु(√विद्)- मू तैआ ७,
 ३, १, २, ३
 अधि वेत् मू श १४, ६, ७, १७, १८,
 अधि वि/धा, अधिविधीयन्ते श
 ६, ३, १, १६
 अधिविधाय तैआ ७, ७, १, ता १७,
 ५, १
 अधि वृक्ष सूर्य- र्थे तै २, २, ६, ४
 अधि/वृत्, अधिवृत्ति श १, २, २,
 ४, अधिवृत्ति श १, २, २, ७, का
 ७, ७, १, ४, ६
 अधिवृत्त- न् श १, ७, २, ३
 का २, ३, १, ३
 अधिवृत्त- त श १, ७, २, ३,
 का २, ३, १, ३

अधि/वृत्, अधिवर्तयति तै ३, २, ७, १
 अधि/वृत्, अधि वर्धयति का २,
 १, १, १४, अधि० वर्धयेत् श
 १, १, १, १
 अधि/शी, अधिशेते शाआ २, ४,
 अधिनोरते श १४, ६, १, १०^१,
 अध्युशेते श ७, १, २, १, ७
 अधि/श्रि, अधिश्रयति श १, २, २, ४,
 ६, ३, १, २०^१, २, ३, १, १४, ५, ३,
 ११, ३, ५, २, १, ६, ३, ४, ५, ३, २,
 ८, ५, ५, ९, १२, ५, १, ७^१, का १,
 ३, १, ७, ५, २, १०, २, २, १, ४, ५,
 तै ३, ३, ४, २, अधिश्रयति श
 १, ३, १, २०, का २, ७, १, ५, तै
 १, ६, ८, १, २, १, ३, १, ७, अधि
 श्रयन्ति श २, ३, १, १५, ३९, का
 १, ३, १, ८, २८, तै १, १, १०, ५,
 अधिश्रय तैआ ४, ४, १, अधि
 श्रयेत् श १२, ५, १, ७, तै २, १,
 ३, १
 अधिश्रयितवै श २, ३, २, ८
 अधिश्रिय श २, ३, १, १५, १२,
 ४, २, ८, ४, ६, ७, का १, ३, १,
 ८^१, तै २, १, ६, ४^१
 अधिश्रियिष्यत्- ष्यन् श १२, ४,
 २, ३
 अधिश्रीयमाण- मू गो १, ३,
 ११, १२
 अधिश्रि- त श १४, ३, २, २९,
 का १, ३, ३, ९^१ -तम् ऐ ७, २६,
 ७, ५^१, श ११, ५, ३, २, ५, १२,
 ४, ३, ४^१, १४, ३, २, २६, २७, २८,
 तै ७, १, ७, १, ३, ७, ८, ६, ७, १०,
 ३, गो १, ३, ११, १०, -ते ऐ ७,
 ७, श २, ४, २, १०, १२, ४, १,
 ४, २, ५, तै १, ४, ३, ६^१

श ३, ५, ४, २३, तै ३, २, ५, ७^१
 जै १२८, -णाभ्याम् श ४, ३,
 ५, २, गो २, २, १२, -णे ऐ ७,
 ३२, श ३, ५, ४, २२, ९, ५, १,
 १४, ९, ४, ३, प ३, ८
 अधि/घा(←स्था), अधितिष्ठति जै
 ३१, अधि तिष्ठति ऐ ४, ३,
 ८, २६, अधितिष्ठति श १३, ३,
 ६, ४, अधितिष्ठति तै १, १, ३, ६,
 तैआ १, ११, ८, अधि० तिष्ठति
 श ३, ७, १, ९, अधिऽइव
 तिष्ठति ऐआ २, ३, ८, शा ११, ६,
 २६, १७^१, अधितिष्ठत श ५, ३, १,
 ८, अधितिष्ठन्ति जै १, २, ३,
 ९, १०, ११, अधितिष्ठति श ९,
 ४, ४, १३, अधितिष्ठामि म २,
 ८, २, अधि० स्थास्यति श ३,
 ७, १, ९^१, अधि तिष्ठ श ७, ५,
 ३, १४, अधितिष्ठत् तै २, ८, ९,
 ६, ७, अधितिष्ठेत् तैआ १, २६,
 ७, सा ३, ६, ५, अधि भक्ष्यत्
 श ९, २, ३, ८^१
 अधिष्ठाय सा २, ५, ३
 अधिष्ठात्- ता गो, २, ६, ७,
 अधिष्ठान-नम् श ४, २, १, ३१,
 सा ३, ६, ४
 अधिष्ठा- -याम् शा २६, १७
 अधि/ष्टि, अधिष्ठीयन्ति जै १०^१,
 जै १, १६, १, ३
 †अधि सत्व- न्व तैआ १, २, ३
 अधि सम्/वृत्, अधि सम्वर्तयति तै
 २, ८, ९, ४, तैआ १, २३, १, १२, १,
 अधि/स्वन्द, अधिस्वन्दति गो २,
 ७, १७, अधिस्वन्द श १, ७, ५, ४
 अधि/स्वृत्, अधिस्वृदयऽइव श ११,
 ७, ७, ३३
 अधि/सु, अधिसुवन् श ७, ५, ३, ५^१

† तस्यामत्र कश्चिदायं 'अभ्यूह' इति पाठदत्तानार 'अभ्यूह' इति पाठ साधुयान् प्रतायन् । 'अभ्यूह' इति
 † 'अभिभवे' इति मुपा सु चिन्त्य । 'गतिरन्तर' (पा ६, २, ४९) इति पूर्वपदस्य स्वर प्राप्तः । न इत्यम् ।
 † मुदितस्वरौऽलक्षण । पा ६, २, २११ अनु. अभ्यूहत्- इत्यत्र तिस्वरादेनासुरात्तरौयं श्रुयच वान् । † पूर्वपद विद्यापदेन
 योजन एवाभ्यहितमिति । इत्यन्- एवपरादा - १ इत्यति-त्यस्मान् प्रतिक्रमि ।

अधि/हृ,अधिहृत्स्य दा११,४,२,१५
 अधीनाम्-(धिडावा)-सम् दा ५,
 ३, ५, २२, तै १, ७, १०, २
 अधिवाच-; द
 अण्यक्ष,क्षा(-धिअक्षि-)-क्ष दा
 १, १, तै २,८,९, ६, जै १७१,
 -क्षम् तै २,४, ७, २, ता १९,
 ११,१०, २०,१२,४,५, -क्षा दा
 ३,८,३,२८, -क्षा दा ३, ८, १,
 १५, तै ३,२,१, ३, -क्षाय दा
 ३,२, ४, २०, तै ३, ४, ९, १,
 -क्षेभ्य. दा ४,३,५,२०, तै २,
 ५,३,३, ३,७,५,८
 अण्यक्षस्- -क्षा तैआ ४,११,५
 अण्य (धिअ)व/विच्, अण्यपधि
 न्ति दा १,१,४,२२
 अण्यर्ध(-धिअ-)-र्ध दा ११,६,
 ३,४,१०, १८,६,९,२, ९, १०,
 -र्धम् ता ७,२,२,^३ जै १५^३,१७^३
 अण्यर्द्ध- डम् ता १०, ११,१,
 १३,३,८,१३,२०, -डम् जै १८०,
 आ १,१००, -डैन ता १०,१२,४
 अण्यर्धनात- -म् ऐ ७,^२
 अण्य(धिअ)व/कृ, अण्यवचर्कुधिर्
 म २,१,१६
 अण्य(-धिअ)व/दो, अण्यवचति
 दा ३,८,३,१०
 अण्य (धिअ)व/रहृ, अण्यनरो-
 हति तै १,३,७,७
 अण्य (धिअ)व/स्रो,अण्यनवचति
 दा ३,१,१,११, तै ३, ८, १,२,
 जै ३०, अण्यवस्थानि दा ७
 १,१,१, अण्यवास्थय् जै १८३
 अण्यवसाय ऐ ७,२०, ञ १०,
 ०,३,१, ता २४, १८,८
 अण्यवसेय- -म् तै ३०
 अण्य (धिअ)व/हृन्, अण्यवहन्ति
 तै ३,२,५,६
 अण्यवहनन- -म् श १,१,४,३,^३

का २,१,३,८
 अण्यस्(अधि/रअस्), अण्यस्यत्
 जै २०८
 अण्यस्य जै ३३, १४२, १५८,
 २०८, जैउ १,१२,५,४
 अण्यण्डा- -म् दा. १३,८,१,१६
 अण्य(-धिअ-)/गम्,अधि
 आगच्छति दा १,७, ३, १७, ९,
 ३,३,१५
 अण्यारम् ए २,४०,४,६, ऐआ १,
 ३,३,६,८,२,१,२,५,^३ ३, १,१,
 २,२,२,^३ दा ३,४,७,४, ८, ९,
 ३,१८,४, दाआ ४,१२, ६, २,
 १०,७,२,४,५,६,७,२१, ८, २,^३
 दा ४,१,३,१, ४,१,६,२,१,३४,
 ५, ३,४,६, १,९, ७,१, २०, ८,
 ७,४,१९,९,५,२,८, १०,१,२,३,
 २,६,१४,१८,३,३,६,५, ४, ७,^३
 ४,१,२३,^३५,२,७,१७,१९,६, २,
 ४,७,१०,११,१,६,२,९,२, ४, ५,
 ७,^३ १२,१,१, ४, ४, ३,^३ २,४,^३
 १६,^३ ३,१,९,३,४,^३ १३, ६, १,
 ७,११,१४,४,३,३२,५,३, ६, ५,
 १-१३,६,१,१०,^३७,२०,८, १५,
 ६, तैआ ७,३,१,४,^३७, १, जैउ
 १,८,^३१,१८,२,८,^३ ९,३, १,१,
 १४,४,३,१२,६,५, ३, ४, १०,४,
 ५ गो १,१,१७ २१, २४, ३०,
 २,५,४,२-२७, ११,^३५,०५ २, १,
 २०^३५,^३
 अण्यारम तम- मम् ऐ ३,२
 अण्यारम फल- -म् गो १,१,३०
 अण्य(धिअ)व/घा,अण्यदाध्यात्
 जै १८२
 अण्यहित,ता- -ता ऐ ३,४१,^३
 १८^३ -तम् ऐ. १, २५, दा ७
 ८१,८, जैउ १,१७ ३, ४-ता
 दा ७,४,१,८
 अण्यव अधि/व द

अण्य(-धिअ)व/हृ,अण्यारोहन्ति
 दा ४,६,१,१०, गो १, ४, २०,
 २१, अण्यारहाम दा ४,६,९,१२.
 अण्यारोह- -हृ गो १,४,२१
 अण्य(धिअ)व/वप्, अण्यवपति
 दा ३, ३,२,१३
 अण्यस्(-धि/आस्),अण्यस्ते जै
 १८०, जैउ १,८,३,१, गो २,
 ३,९, -सते ता ७, ५, १२, जै
 १०३, जैउ १,१६,१, ३, -सन्ते
 प ५,६, अण्यस्ताम् ऐ २,३६,^३
 अण्यसीत तै ३,७,३,३,^३
 अण्यसितर्ध- -व्या तै ३, ७,
 ३,४
 अण्यस वत्(मत्तुप्)- -वत् ऐ ७,
 ६,^३८,^३ दा २१,३,^३ २३,१,^३ २,
 ३,^३ -वान् ऐ ७,७
 अण्य(-धिअ)व/सद्, अण्युत्सादा
 यामि तै ३,७,६,८
 अण्य(धिअ)व/हृ, अण्युत्सादा
 दा १२,८,१,३
 अण्युत्सादा (धिआ/स्था),- ता
 जै २७,१३४
 अण्युत्,हृत् अधि/वहृ द
 अण्युहृ (धि/ऊहृ),अण्युहन्ते तै २,
 १,१०,३, अण्युहति शां ११, ६,
 १४, ५, दा १, २,१,९,^३ ता ६,
 ६,३, ४, जै ३१, अण्युहति ऐ
 ७,२३, दा १,५,३,२०,^३३,९, २,
 २,८,३,१,११, का २,१, ४, ७,
 अण्युहन्ति ता ६,९,^३अण्युहामि
 ता १,२,६, ६, ६,३, ४, अण्युह
 दा १३,४, ३, २, अण्युहत् दा
 १,४४,१३, ता ६,६,३,४
 अण्युह दा १,४,४,१३
 अण्युहृ (धि/ऊहृ)- -दाय ऐआ १,
 २४
 अण्युष्ट (धि/ऊष्ट्), अण्युष्टोत् दा
 १४,६,१,१०

†तासाधिक पाठोऽन्यत्र तु कास १३,१५। तै २,४,८,७। यदत्र 'अधिमनी' इत्येवमेव पर्यवस्यन् पाठ साधी-
 यात् प्रतीयते । †मु पाठे पदान्ती नकार परसवर्गसन्धि

अध्ये-(धिडाआ/इ), अध्वैति तै ३,
 १२,५,३,४
 अ धिष्य- -न्ये गो २,५,४
 अ-धीत(√धि)रस- मू ऐ ६,१२, गो
 २, ४, १८. धीतरस द्र
 अ धीर वृत् (वति) श ११,५,५,९
 अधुना श ३,३,४,१९
 अधुना तुन-ना श ७,१,१,२
 अ-धूत्(√धू)-तम्ऽद्रव ता ७,९,९
 अ धूम- मू श १०,६,३,२
 अ धत्- -त्. श १३,३,३, ५, -तम्
 ता ११,१०,११, १२,९,१६
 अ धति- ति श १४,४,३,९
 अ धि गु- -गाम्ऽश् ऐ २,७, -गु ऐ
 २,७, शा १०,४, तै ३,६,६,४,
 -गो ऐ २,७,१२,तै २,६,६,४,
 ३,६,७,२, -गो श १३,५,२,१,
 -गो शा १०,४, श १३,५,१,१८
 अ-धुन्- -व ऽश्व श ८,२, १, २, ४,
 जै १,१७,३,३, -वम् श १०,२,
 ६,१९, -वम्ऽद्रव श ८,२,१,१४,
 तैआ १,०,८, वा श ११,८,१,१
 अध्वन्- -ध्वन् श ३, २, ४, १९,
 श १३, ४, १, १४, -ध्वन् ऐ
 ३,२,५, छ,२०,७,८, श ३,२,
 ४,१९,५, १,५,१०,३,१,११,
 १२,४,४,१, का १,४, १, २६,
 अं ४,११,५,११, -ध्वना तां
 २७,१०,१६, -ध्वनाम् तां १,४,
 १, -ध्वनि तैआ २,१९, १, सा
 २,४,३,६,७, -ध्वने तै ३,४,१६,
 १, -ध्वनि ऐ २,२०, शा १२,२,
 -ध्वमु श २,३,४,३,०, का ३,
 ४, १, २६, -ध्व्या शांआ ३,१,
 श ५,१, १, ११, ६, ३, ३, ८,
 -ध्वान श २,३, ४, ३७, १३,
 २,४,२, ४, तै ३,९, १,२, तां
 १६, १३, १०, -ध्वानम् ऐ छ,
 २०,१०,१,०, -ध्वी २,९,७,०,८,
 ३,श २,६,२,१७,५,१,३, ११,५,
 १७,३,१,११, ६,३,३, ८,४,१२,

१२,४,१,१०, १४,५,४, ११, ६,
 ११, १, का १,६,२, ८, तै १,
 ५,१२,५, २,५,६,४, ३, ९, १,
 ४, ता छ,३,७,१०,६,१७, ६, ३,
 १५, तै ५५, ता २,४,६
 अध्व (ग→)गा(√गम्)- -गा शा
 २,९
 अध्व-पति- -ते ता १, ४,१
 अध्वत्- -र शा ३,५,७,३,१०,६,
 श १, २, ४,५,४,१,३८,३९,४०,
 २, ३,४,१०,३, ५, ३,१७,९,२,
 ११, ३, ५,४,५,३,३,४,३,६,३,
 ४,९,६,४,१४,७,३,१,५,६,३,३,
 ९ २,३, १०, १०, १,५,३,४,१,
 १९,२,१,१४,२,२,४, का १,४,
 १,८,२, २,२,४, तै २,२,११,६,
 ३,३,७,८, तैआ ५, २, ६, ता
 २५,४,२, गो १,५, ९, २५, २,
 २,१७,२२, -रम् ऐ २, ५, २०,
 छ,२९, ७,१३,१६, ६, १२, शा
 ३,५,६,१५, ७,३, ११, ४, १२,
 १,२२,१, श २,३,४,१०,३, ५,
 ३,१७,९, ३,५, ४,५, १०, ४,३,
 ४, १४,१,४,१४, का १, ४, १,
 ८, तै २,२,२,४, ५, ३, ७, ४,
 ७,१२,२,५,८,१,२,५, ५, ९, ३,
 ३,६,३,१,४,१, तैआ छ, ७, ३,
 ता ८,६,५,२१, १०, ११, -रह्य
 ऐ १,१७, शा ८,२,११, ७, श
 १, २, ४, ९, ६, ६, ८, ११, ६,
 १,२,३,४, १३, १४, ७, ३,१,
 ३३, ८,६,३,१५, ९,७,१, ५, ४,
 ३,५,१,५, ५,१, ३,०, १, ४,०,
 ११,७,४,१, का २,२,३, ८, तै,
 २,३,२,५,३,६, ४, ४, ३,६, ३,
 ५,७,६,६, १२, ३, जै १७, -रा
 ऐ २,३४, श १,७, ३, १५, तै
 ३,५,७, ६, ६, ११, ४, १२, २,
 -रागाम् ऐ २, ३,०, श १, ४,
 ०,११, २,३,४,०, का १, ४,
 १,२२, तै १,२, १, १३, ३, ५,

३,१, -रान् श १२, ४, ४, १,
 -राय तै २, ८,४,५, ९, ९, गो
 २,४,१५, -रे ऐ २,२, ५, शा
 ६,१२, १०, २, ६, २८, २, श
 १,४,१,११,३८, ३, ३, ४, ६,
 ५,२, ११, ३, १, ३,२४, ४, ६,
 ७,१, तै २, ६,१४,५, ३,३, ६,
 १०, ८, ८, ५,२,३, ६,१,१,४,
 १, ११, ९, १, १२, ९,४, तैआ
 २,८,१, जै १३६, गो २,२,१७,
 ४,१५, -रेण ऐ ३,१८, श १,४,
 १,४०,८,१,२१, का १,३, ४,८,
 तै २,३,६,३, -रेणु ऐ ५, १६,
 शा २६,१५, श २,३, ४, १४,
 का १,४,१,१२, तै २,८, ६, ४,
 ७,१०,६, तैआ १०,१,१६
 अध्वरकर्मन्- -मं श ६, ६, १, ४,
 ७,३,१,४
 अध्वर कुत्- -त् तैआ छ,२,१,५,
 २,६ -तम् श १,२,४,४,५,
 वा २,३,२,३,४
 अध्वर-धिष्य- -म् श ९,४, ३,५
 अध्वर प्रायश्चित्ति- -म् श ६, ६,
 ४,११,१४
 अध्वर वत्- -वन्तम् श १,४,१,४,
 अध्वरी(रभयच)वत्- -ताम् ऐ
 २,२०
 अध्वर्युत्(रभयच), - -र्यन्त श ९,
 २,३,१०
 अध्वर्यु- -र्य ऐआ ३, २, ३, ५,
 १,५, शांआ २,१६,८,४, श १,
 ३,१,२६, ८,१, २, १०, ५, २,
 २०, १२,७,२,१३, ८,१, ६, २,
 २२, तै ३,५,१३,३, गो १, १,
 १३,२, ३, ९, -र्य ऐ ५, ३,४,
 शा १३,६, श ३,८,४, १०, ५,
 ५,५,१८,७,२, २, २१, श १२,
 १,३,७,९, १३,१, १, ११, १४
 ३,१,२३, तै ३,१,१, ६, ८, २,
 ३,३,३,८,०, ५,८,३,७, २, ५,
 जै ३,४,३,४, गो १,३,४, ४,

६, ५, ८, -० यौ द्वे ए २, २०, -यु
 ऐ १, १३, १६, २८, २९, ३०, २,
 ३, ५, १०, ११, १२, १५, २०, २५,
 ३७, ३, १२, १३, ५, २५, ६, २,
 १४, ७, १६, ३, २, ऐआ ५, ३, २, शा
 ३, ७, ४, ६, ५, ७, ६, ११, ७, ४, ८,
 ४, ९, ३, ५, ६, १०, २, १२, १,
 १४, ३, ३, १५, ३, १६, ३, ८, १७,
 ७, २७, ४, ५, ६, २८, ५, ६, ३०, ६,
 शाभा ४, ६, श १, १, १५, २, २२,
 २, ४, १३, १८, ३, १, २६, ३, १, ५,
 १, २१, २, १०, १२, ८, २, १४, ३,
 ३, ४, २०, ९, २, १, २, ३, ४, २, ४,
 ४, २५, ५, २, ३१, ३२, ३, ३, ३, ३,
 ३७, ३८, ३९, ४०, ४१, ४२, ४४,
 ४५, ६, १, १४, २३, ३४, ४५, ३, ३,
 १, ९, २, ४, ३, १, ३, ४, ४, २, ५, ५,
 २, ४, ३, २१, ४, १६, १७, ६, २,
 २०, ३, १४, ७, १, ३, १, ४, ८,
 १, १, १०, ११, २, १, १८, २१, २४,
 ३, ५, ७, ४, १, १, १७, २, १, १३,
 १४, २०, २१, २३, ४, २२, ५, ३,
 ३, १, १४, ७, १, ५, ६, ९, २, १, ५, २,
 ३, ९, १३, ६, ७, १९, २०, ५, १, २,
 १६, १७, १८, १९, ५, २८, ३, ४, ४,
 ४, २, १, ४, १५, २२, ५, ४, २६, ५,
 १८, ६, २, २, २, ९, ३, ३, ११,
 १०, १, १, ५, ३, ५, २, १२, १६, ४, १,
 १३, ५, १, ११, २, ७, ३, २, ४, २, १,
 ३, ४, ९, १३, १४, १६, १७, २०,
 ७, २, ६, १२, १, १, ४, ५, ७, ३,
 २२, ८, २, २६, १३, २, ७, १, ४, १,
 ४, ५, ६, ७, १०, २, १५, ३, १, २, ३,
 ३, ४, ६, ७, ८, ९, १०, ११,
 १२, ४, २, ५, १, ४, १६, २, ४, १३,
 १८, २३, ३, ७, १४, १, ३, २, ३३,
 ४, १, २, २, १, ३, १, ३, ६, १, ६,
 १०, का १, २, ३, १४, २१, ३,
 ४, १६, ५, १, १५, १६, १७, २७.

३०, ३१, ३४, ३५, ३६, ३७,
 ६, १, १५, २३, २७, २९, ३०, २,
 १, १, ११, २, १४, १५, २, २, ८, १०,
 ३, १९, तै १, १, ६, १०, ६, १, ३, ६,
 ५, १, ७, ८, ७, ८, ६, ६, २, ४, २, १३,
 ३, २, २, ४, १०, १, ३, ७, ५, ८, १,
 ८, १०, ९, ५, १२, ८, ४, ३, ५, १,
 ९, ४, ३, १२, ९, ३, तैआ २, १७, १,
 ३, १, १, २, १, ५, १, ६, १, ५, ५, ३,
 ७, ८, १, १०, ६४, १, जै १३६, ता
 ७, ५, ११, ६, २, ६, ६, ७, १६, १८,
 ८, ४, ८, ७, ६, ९, ९, ६, १५, २०, २,
 ४, २७, ४, ५, १०, ४, १८, ४, जैठ
 ३, २, ५, ७, ४, २, २, ५, ६, १, ४,
 ६, २, ४, ९, १०, गो १, १, १३,
 २, ९, ११, १२, २४, ४, ५, ५, ११,
 १५, २४, २, १, २५, २, ९, ३, १०,
 १७, ४, ५, ६, ५, ४, -युष्णा द्र ४,
 ६, ७, १९, १४, ६, १, ६, तै ३, ३, ८,
 ४, ता ६, ७, १९, -युष्माम् श
 ४, ३, ४, २२, ५, ४, ५, २२, ५, १,
 ११, -युष्म ऐ २, २०, ऐआ ५,
 ३, २, शा ६, ११, ७, ४, श १,
 १, २, १८, ५, १, २१, ५, २, १,
 १९, ३, ५, ३, २५, ६, १, २५, ७, १,
 ३०, ८, १, १०, ४, २, ५, ६, ६, ३,
 २, ३, ११, ४, २, २०, १२, १, १, ५,
 १३, ४, ३, २, ५, २, १२, १७, २१,
 का १, २, १, १, २, १, २, १४, १, ६,
 १, २०, तै ३, २, ४, ४, ५, २, ८,
 गो १, २, १२, २४, ३, १, ४, ५, २,
 ४, ७, -युष्प १ १, ६, यू ऐ १, १८,
 वा १, १, २, १७, ७, ४, ४, ३, ९, ४, ३,
 ४, ५, १५, २, ५, ३, ७, ५, १, ११,
 ८, २, १, ३, ४, ५, ६, ७, १०, १,
 ८, ११, ५, ५, १३, १२, ८, २, २२,
 का ७, १, २, १३ तै ३, २, १, ४, ६,
 ६, ३, ८, १, ९, १, ८, ३, २, तैआ ३,
 ३, १, ५, २, ५, ७, १, १४ २ १८६,

२०३, ता १८, ५, १४, ९, १०, २५,
 १५, गो २, २, ६, ३, ८, -युष्म द्र
 १, ८, १, १७, -० यौ ऐ २, २०, ३,
 १२, ५, २५, शा १२, १, १४, ३,
 २४, ७, २८, ५, का १, ५, २, १, ३, ५,
 ४, १, ७, ११, ४, ३, १९, ७, २, ६, ७,
 १३, ४, ३, २, ६, ७, ८, ९, १०, ११,
 १२, ५, २, ४, तै ३, ५, ४, १, ५ १,
 ४, २, ५, ७, १०, ता १४, ९, १, गो
 २, ३, १०, ४, ४, -यौ ऐ ७, १, शा
 २३, ५, वा ३, ६, २, २०, ४, २, ५,
 २, ३, ५, ६, ५, ९, १३, ६, ९, १९,
 ७, १, ५, १७, ९, १, २, ४, ३, १, ३, ५,
 ४, २, ४, ६, २, १८, ७, १, १३, तै ३,
 २, ४, ५, ३, ८, ८, ता ८, ९, १०, ४
 २, ४, गो १, ३, १८, २, २, १२, ४,
 १८, -यौ द्र १, ८, १, ३९

†अध्वर(म→)मा†-मा आ २, २६
 †अध्वाना(?) जै १२२
 √अन्, अन्यात् तैआ ८, ७, १
 अन्त- नन् द्र २, ५, ३, ३, का
 १, ५, ३, ३
 अनती-त्य द्र २, ५, २, २, २४,
 का १, ५, १, २
 अन- न द्र १४, ४, ३, १०, -नम्
 द्र १४, ९, २, १५, -नस्य द्र १४,
 ९, २, १४
 अन(नऽअ)-शम मार- न ऐआ
 २, ३, ८
 अन्तक(नऽअन्तक)- शम् ऐ २, २, ३,
 -त्ता द्र २, ६, २, ६, का १, ६,
 २, ३, -क्ते द्र ३, ४, ३, २०.
 अन्तश्च स्वम्भ(नऽअन्तश्च)- न् द्र
 ३, ६, ४, ११
 अ-नन्, प्रा- ग द्र १०, २, दांआ
 ९, ७, -नन् द्र १४, ६, ३, १५,
 ग्नाम् द्र १, ३, ३, ८
 अनन्त-ता- ता द्र १, ७, ३, २, ८,
 -त्ताये द्र १, ३, ३, ८, ३, ७, १, १९

अनन्तप्रभावुक- का ऐ १, २, २९.
 अनन्तगिन्(-न्डअ)- सि उद्व गो १,
 २, ४. -मौ ऐआ ५, ३, ३, शा
 ७, ३, श ३, ३, १, ३, जे १९७^३
 अनन्तगिन्- क गो १, २, २३,^३
 -कश्य गो १, २, २३
 अनन्तगिन्-धिव- त श १३, ८, ४,
 ११, -तम् श १३, ८, ४, ११
 अनन्तगिन्-चित्वा- -याम् श ६, ६, १,
 १, १३
 अनन्तगिन्(-न→)ग्रा- -त्रा तै. २, ८,
 २, ४.
 अनन्तगिन्-दग्ध- -ग्धा तै ३, १, १, ७
 अनन्तगिन्-प्राक्त- -त्ता तै २, ६, १६, १
 अनन्त(-न्डअय→)घ्रा- -ग्म्य तै ३,
 १, ४, ८.
 अनन्तगिन्-जय(-न्डअङ्गम्/एङ्ग)- -य
 सा ३, ७, १०.
 †अनन्तगुह्निं (न्डअ)- लि तैआ
 १, ११, ५, ६
 अनन्तगुह् (अनन्त/वह)- -डुहः श २,
 १, ४, १७, ३, १, २, २१, १३. ८,
 ४, ६, का १, १, ४, १७, २, ३, २३,
 तै १, १, ६, ६, जे १३५, तां २,
 १६, ३, १८, ३, ३, गो १, २, १८,
 -डुहि तै ३, ८, १३, २, -ड्वान्
 ऐ १, १, ४, शां १, ५, श २, १,
 ४, १७, २, ३, २८, ३, १, २, २१, ४,
 ५, १, १५, ७, २, ३, ८, ३, १, ७,^३
 ६, ६, ३, ३, ७, ३, २, १, १६, ८,
 २, ४, ९, १३, १, ५, ४, ८, ४, ६,
 १०, का १, १, ४, १७, २, ३, २३,^३
 तै १, १, ६, १०, ४, ५, ११, ८, ३,
 ५, २, ६, १८, ३, ३, ८, १३, १, ३,
 जे ५०, तां ६, ५, २१, ८, ७, ४,
 १८, ९, १८, गो २, १, १३,
 -ड्वान् श ७, ५, २, ४, ८, २, ४,
 ९, जे १३३, -ड्वान् श ८, २,

४, ९, तै १, १, ६, १०, ८, ३, ५,
 २, ६, १७, ५, तैआ. ६, १०, १,
 -ड्वान् श ३, ३, ४, ११, ६, ८,
 १, ८, ७, २, ४, २२, तै ३, ९, ९,
 ३, जे १९२, तां १२, ४, १४
 अनन्तगुह्नी- ही श ५, २, ४, १३,^३
 -छै श ५, २, ४, ११, १३.
 अनन्तगुह्णत(-डुह-श)- -म् ता १८,
 ३, २
 अनन्तगुह्यस- -सम् जे ५०
 अनन्तगुह्णत- -ते आ २, २२, ११, १२
 अनन्त(-न्डअ)-णु- -णु श १४, ६, ८, ८
 अनन्त(√गम्)- -त ऐआ ३, २, ४
 अनन्त(-न्डअ)-ति-क्रम- -माय श ३,
 ३, १, ५
 अनन्त(-न्डअ)-ति-क्षार- -राय ता १३,
 ७, ९, ८, १, ४, ५, १५, १, ६
 अनन्त(-न्डअ)-ति-द(ग्म→)धा श १,
 ४, १, १४, १६
 अनन्त(-न्डअ)-ति-दाह- -हाय श ६,
 ७, १, १५, १६, २६, ७, १, १, ९,
 तै ३, २, ८, ६, तैआ १, २६, ७,
 ५, ४, ५, १०
 अनन्त(-न्डअ)-ति-पाद- -द्राय तां ४,
 ५, १२, ७, ३, २३, १५, ९, ३
 अनन्त(-न्डअ)-ति-दद्य- -म् श ७, २,
 १, १
 †अनन्त(-न्डअ)-ति-दश(-दश)- -म्
 तै ३, ३, ६, ८^३
 अनन्तित्प्र(दन्त्य→)दन्त्या(न्डअति प्रश्न+
 यत्)- दन्त्या श १४, ६, ६, १,
 -दन्त्याम् श ११, ६, ३, ११
 अनन्त(-न्डअ)-ति-मा(निन्→)निनी-
 ष् श ५, ३, ५, १९
 अनन्तित्मुच्य(-न्डअ-√मुच)श २, ३, ८
 अनन्त(-न्डअ)-ति-राश- -प्र तां २४,
 १, ११, -प्र श ५, १, ३, ३^३
 अनन्त(-न्डअ)-ति-रिक्त, पा- -सम् श

३, ९, २, १५, १०, ४, ३, २४, १३, ८,
 १, १५, ३, १०, तां १५, ७, ५, -का
 श ७, ३, १, ३९, १०, ४, ३, २४,
 -कैन श १२, ३, ५, १३
 अनन्त(-न्डअ)-ति-रिक्त- -क्यै श
 ९, ५, २, १
 अनन्त(-न्डअ)-ति-रेक- -काय तै ३,
 २, २, ५ अतिरक्त द्र
 अनन्त(-न्डअ)-ति-गाद- -द्राय तां ११,
 ३, ६ अतिवाद-द्र
 अनन्तित्वादिन्- दी ता ११, ३, ७
 अनन्त(-न्डअ)-ति-वास- -साय गो २,
 ४, १५, १६
 अनन्त(-न्डअ)-ति-रुक्मद्- -न् तै ३,
 ३, ६, ४
 अनन्तित्यय(-न्डअ-ति/ह)- -याय श
 १३, ८, ४, १, २
 अनन्त(-न्डअ)-द्धा श १, २, ४, २१,
 ६, ३, ३३, २, ३, १, २, २१, २१, का
 १, ३, १, १६, १७, १८, १९,^३
 २०, २, १, ४, १०, २, २, १३,^३
 अनन्तित्वादि श ३, १, ४, १०, ३,
 १, ४, ०, ६, २, ०, २, १, १, ३, ३,
 अत्रा द्र.
 अनन्तित्वादि-पुह- -प ऐ ७, ९, ६, श ६,
 ३, १, २४, -पम् श ६, ३, १, २४,
 ३, ४, ४, ५, १४, -पेण श ६, ३,
 ३, ४, ४, ५, १४
 अनन्त(-न्डअ)-वामान- -न जेउ ३
 १, २, ४, १७ √आद् द्र
 अनन्त(-न्डअ)-धसु() तै ३, २, १, ६,
 २, ९, ३, १२ गधसु द्र
 अनन्त(-न्डअ)-धीयत्- -यन् ऐआ ५,
 ३, ३, जे ९३ अधीयत् द्र
 अनन्तित्वादि- -म् सा १, ५, १०
 अनन्तित्वादि- -धौ तैआ २, १५, १
 अनन्त(-न्डअ)-नु-गात- -ते श. १२, ४,
 ३, ६.

† चतुर्थाश्रयशा (पा० ६।१।७२) गन्तोदासन्दर्शनम् । तु० आहुरि-(अ ६।२।८) । सर्वनिपातमुदापकी
 छम्पादकायुभाषिण्य दयनीयाविषय प्रतिभात । † भा अनु. 'अनन्तित्वादि' इत्येष प्रतिपदिक प्रतिभाति तस्यापि नास्ति
 विमतिपतिविशेष ।

अननु-ध्यायिन्-

अन(नऽअ)नु ध्यायिन्- नम् ऐ ३,
४७,४८, तै २,१,४,३

अन(नऽअ)-नु-प्र ज्ञान-नाय ङ ६,
३,१,३१

अन(नऽअ)-नु-याज- म् ऐ १,११,
२६

अन(नऽअ)-नु-वपद्कार-भाच्- क्
दां १६,६

अननु-वपद्कृप- त शा १३, ९,
शाआ २,१७

अन(नऽअ)नु शस्त(√शस्) - म् वा
१२,८,३,२७, ता ४,९,१३

अन(नऽअ)नु शिष्य (√शास) शा
१४,६,१०, ४, ७, १०, १३,१६,
१९

अन(नऽअ)नु-प(त्→)का ऐआ १,
५,२, अहु/षञ्च् ३

अननुपद्- म् तैआ १,२६,१

अननूक(नऽअनु/वच्)- क् श
१४,४,२,२८

अन(नऽअ)-न्तु, न्ता- न्त श ४,
३,१,७, ७,३,१,३९,१४,६,१०,
१२, तै ३,११, १, १, जै ८८,^२

तां १७,१२,३^१, जैठ १,१२,
१,७, -न्तम् ऐ ३,४३, दा २,२,३,
१३,२,३,३,१७^३,१०,१,५,४^२,२,
६,६, १४,४,३,२१,५,४,१२,६,
१,११^१,२,११^१,७,३,१३, तै २,
५,५,२,६,४, ८,७,२, ३, ११,७,
४,५, तैआ ८,१,१, १०,११,२,
तां १,५,१९, १७ १२, ३, २३,
२५,३, २४, ९,२, जैठ १, १२,
१,८^१, -न्तस्य श १४,९, १,१०,
-न्त श ७,३,१,३९^१,१४,४,३,
२१, ६,१, ११, २, ११,१०,१२,
तै ३,१०,११,४; तां २३, २५,
३, २४, ९, २, -न्तार् तां २३,
११,३, -न्तान् श १४,४,३,२,१,
ञ्जानि श ७,३,१,३९,१४, ५,
५,१९, -न्तम् तै २, ८, ८,४,
तां २३, २५, २,४,२४,९,२,३.

गो १,१,३८, -न्ताय तै ३, ४,
१३,१, -न्ते शाआ ४, ५, जैठ
४, १०, ४, ९, श १४, ६,
१०,१२

अनन्त ता- ता श १४, ६, १०,
१२, -ताम् जैठ १,१२,१,८

अनन्त दक्षिण- ण तैआ २,
१७,१

अनन्त रूप- म् तैआ १०,१,१

अनन्ते वासिन्- वे ऐआ ३, २,६,
५,३, ३, शाआ ८, ११, १३,१,
श १४,९,३,२०

अन(नऽअ)न्तर- र श १४, ७,
३,१३, -रम् शाआ १३,१, श
१४,५,५,१९,६,८,८

अनन्तरय(नऽअन्तर/इ)- वाय
श ७,१,२,२३, ता ४,१,६

अनन्तराय- यम् ऐ १,१,२,२०,
३,३७, श १, १,३,८,१२,८,
१,१७, वा २, १, २,८, -वाय
तै ३,३,४,६

अनन्तरित,ता(नऽअन्तर/इ)- त
ऐ २, २२, ६, २६^१, श १२,
३, ५, ५, ९, १०, गो १, ५,
९^१, -तम् श १२, ३, ५,३, ६,
जै १२०, गो १,५,९^१, -ता ङ
७,५,१,२८, १२,३,५, ७, -ता
तै ३,७,१४,४, -तानि श १२,
३,५,८, गो १,५,९

अनन्तरिति- रथै ऐ १, २२, शा
२७, ४, तै १, ६, ४, ३, ९,
१,३, ८,१७,२,१८, ५,९,११,२,
तैआ १,२६,७

अनन्तर्हित,ता(नऽअन्तर/धा)- त
श ४,४,२,१,६,२,३,२^१,४^१,६^१,
७,७,२,२३, -तम् श १, ६,३,
३७ ७, ४,३,१,२, २५,५,१,२७,
८,२,३,६,३,१, १३, २, १३, ३,
४, ४, ४, ७, ९,३, १,२०-२३,
१२,३,५,४, तै २,७,६,३, -ता
दां ८, ५, श १, २, ६,

-ता शा २७, ६, ३०, ८, श
६, २,३, २^१,४^१,५,३,५, ७,४,२,
१३,३१,५,२, ४०^३,४२, ८,१,१,
२,४,१,२,३,३,६^१, ३, १, ११^१,
१३, २,१३, १४,३, ४, १२, ४,
१४, १५, ४,४,९, ६,२, ९,११^१,
७, ४, १८, -तात् जै १२९,
-तान् श ८,१,१,२,२,३, ३, ३,
४,१४,१५, २,३,१,२२, जै ३९,
-तानि श ७, ५, २,४२,९,३, १,
२३, १३,८, २, १, -ताभि श
८,३,१,११, -ताम् श ६, ५,३,
५,७,४,१,८,२,१,२, १०^३, १३,
१९,२०^३,२५,२६^३,३७, ८, ३,२,
१,२, -ते श ७,४,२,२४,८,४,४,
७,६,२,९, ता १९,१३,९, -तेन
श १४,९,४,२५, -तै ङ ७, ४,
२,१०, -तौ श ७, ४,२,२४,८,
७,१,५^१

अन(नऽअ)न्य- न्य व १, ७,
न्या तै २,५,१,३

अन(नऽअ)घ- म् श १४,९,२,
१४^१

अनन्व(नऽअनुअ)व-वार- राय
श ४,३,२,६

अनन्व(नऽअनुअ)-व सित(√सो)-
म् शा ११,१

अनन्ववाय(नऽअनु अव/इ)- वाय
जै १२७

अनन्ववायन(नऽअनु-अव/इ)-नाय
श ६,३,१,५

अनन्वा(नऽअनुअ)गत- त श
१४,७,१,१७,२२,४०

अनन्वागम- माय जैठ २,३,१,४

अनन्वाय(नऽअनु/आप्) ऐ
७,१९

अनन्वाभक्त,का(नऽअनुअ/मन्)
- का श १,५,२,४, २, ३,१,
२०,३,६,२,३६

अनन्वालक्ष्य(नऽअनुअ/लम्) ता
७,७,१४

अन(नऽअ)-भि-मीत- -तः ऐ ८,
 २४, -ताः ऐ २, १७, ८, २४
 अनभिप्रेषित(नऽअभिऽप √ इष्)-
 -म् वा ४, ६, ७, ११
 अन(नऽअ)-भि मानुक- -क ऐ ३, ३४
 अन(नऽअ)-भि-वाटुक- -क गो १,
 ३, १९.
 अन(नऽअ)-भि-विद्ध- -म् गो २, १, ३
 अनभिदासि(नऽअभि √ दास्)- -सि
 वा. ३, ४, २, १४
 अन(नऽअ)-भि-दास्तेन- -नम्
 गो. २, २, ३.
 अन(नऽअ)-भि-दास्तेन्यु- -म् वा
 ३, ४, २, १४, गो २, २, ३
 अन(नऽअ)-भि-पेचनी(य →)या-
 -या वा १३, ४, ७, १०
 अनभिहि(त →)वा(नऽअभि √ धा)-
 -ता वा ३, ४, १०
 अनभिहृत(नऽअभि √ हृ)- -त ऐ ८,
 २४, -ता ऐ ८, २४
 अन(नऽअ)-भि √ ह, अनभिहर्तुम् वा
 १०, ४, १, १०
 अन(नऽअ)-मीशु- -शु ऐ ०, ०, ऐआ
 १, ५, ३, दा २१, २, २२, ५
 अनम्पक्ष(नऽअभि √ अम्पृ)- -क
 गो २, ६, १२.
 अनम्पक्षवत्(नऽअभिऽअव √ ह)- -म्
 जे १४०
 अनम्पक्षगमिष्पवत्(नऽअभिऽअवा √ गम्)-
 -म् वा १२, ४, १, १, २, १
 नम्पक्षरूढ=ऋह (-रऽअभिऽअवा √
 हृह)- -म् वा २, ४, ३, ७, १२,
 २, ३, १०, गो १, २, ७, -ऋहम् वा
 १, ३, २, ७.
 अनम्पक्षरोह- -हाय वा ७, १, २, ०,^१
 तैआ १, ०, ७
 अनम्पक्षरोह- -म् वा १, ६, २, १, २;

३, १, ४, ३, २, ७, २, ११, २०, ४, ३,
 १५, ७, १, २७
 अन(नऽअ)-म्यावातेन्- -तीनि ऐ ६,
 १८; गो २, ५, १५
 अन(नऽअ)-म्युकृष्ट- -ष्ट ऐ ८, १७;
 १७
 अन(नऽअ)-म्युदित- -म् जँउ ४, १०,
 १, ५
 अन(नऽअ)-म्युद्धष्ट- -ष्ट वा ११, १,
 ५, ११.
 अन(नऽअ)-ध- -धे दाआ ८, ५,
 ११, ३
 अन(नऽअ)-मिध- -म् ऐ ८, १०
 अन(नऽअ)-मीनु, वा- -व म. २, ६,
 १, -यम् वा १, १, २, २०; तैआ
 ६, ३, १, -वस्य वा ६, ६,
 ४, ७, तै ३, ११, ४, १, ता १,
 ८, ५, -वा वा १, ७, १, ७,
 २, ४, ३, १०, ५, ०, ३, ४, ३,
 १, ३, २, २, १९, ५, १, ५, २२,
 २, ३, ९,^१ ४, २, ५, १६,^१ ७, १,
 १, २, ५, वा १, ३, ०, ११,^१ ५, १,
 १,^१ ०, १, ६, ०, १, तै २, ५, ३, ३,
 ३, २, १, ५, तैआ ६, १०, २,
 -वास तै २, ८, ७, ५
 अन(नऽअ)-रण्य- -ण्यानि ऐ ३, ११
 अन(नऽअ)-रस्- -र वा ३, १, ३,
 ७, १०
 अन(नऽअ)-र्यु- -र्ये वा ३, ८, ३,
 १०, ४, ५, जँउ ३, ६, ४, ३, -र्येम्
 वा ४, १, ५, ०, जे १२
 अन(नऽअ)-र्यु, वा- -यम् तैआ ३, ११,
 ९, -यां तै २, ८, १, ६, ३, १, १, ४
 अन(नऽअ)-र्यु- -यां ऐ ३, ३०,^१
 वा ३, ८, २, ३, -यां गो १,
 ५, २, १, -यां गम् गो १, ५, २, १
 अनहंत्(नऽअहृ)- -हंत् ऐ ७, ३, ३,

गो. २, ३, ६
 अन(नऽअ)-व-कर- -म् तां १, ६, ५.
 अन(नऽअ)-व-कास- -म् गो २, ३, १२
 अनवकलुप्त(नऽअव √ कल्प)- -सम्
 वा १, १, १, ८, २, १, ४, २; ३, २, २,
 २, ७, ४, ३, ४, ६,^१ ६, २, ३, ३, ६, ४,
 ४, का १, १, ४, १,^१ ५, २, १, १,
 ६,^१ -सा वा १, ३, ३, १८,^१ ४, १,
 ३, ०,^१ -सानि ता ४, ४, ८
 अनवगत(नऽअव √ गम्)- -म् जे
 १०५
 अनयमाह(नऽअव √ प्रहृ)- -हाय तां
 १६, ७, ३
 अन(नऽअ)-व चित्ति- -र्ये तै १, ३,
 ७, २, ३, ३, ४, २.
 अनव कृष्ण, णा(नऽअव √ तृह)- -णा
 वा ११, १, ६, ३, ३; णा ता ६, ८, ३
 अनवत्(नऽअव √ दो)- -स्य वा ७, ३.
 अनव-वानीयु- -यानि तै १, ८, ४.
 अन(नऽअ)-वष्- -वाणि तैआ ७,
 ११, २
 अन(नऽअ)-व-धव- -म् वा १६, ४,^१
 अन(नऽअ)-व-धष्- -व वा १, ४
 ३, १, २
 अन(नऽअ)-व पात- -ताय ऐ ४, ११
 अन(नऽअ)-व-पाद- -दाय तां ४
 ५, १०.
 अन(नऽअ)व प्राविन्- -विन् जे
 १६८
 अन(नऽअ)-व-भृध- -य वा ११, ७,
 २, ६, ७
 अनवभृदाव(नऽअव √ धृग)- -वात् वा
 १, ५, १, १२
 अन(नऽअ)व-मनाम्(णमुल) वा १,
 २, ७, ०, ६,^१ वा ०, २, ३, २, ३; ४, ५
 अनवभृद्ध- -र्य वा १, ४, ३, १,^०
 अन(नऽअ)वराधि- -र्ये वा ०, ८, १

† प्रावान प्रमादरातो यषादरीन मुशरित इति मन भरति । "स्वल्प" इत्येव गान्तरय मनुष्यम् ।
 इयथा मुद्रितमेव मर । यणु K.PITH 'अनवराधि' इति मुक्को रूपमाह तत्र । दयोपलपत्तयरात्रो कल्पनाया अन-
 पेनिमन्ताम् । तु २५, १५, यष अताप्यपतापयन्तद्वो शरिराधिनवा धुम् भवत । तद्विह चडिगन्तोतरो नम्यन्तेऽन-
 वात् एव मयुषो वेदितव्य । 'हातो हारि वयो' (पा० ८, ४, ३) पदवागपर्वरिती दक्षरय सोतो दृश्य ।

अनवरुद्ध(—नडअव/रुध्)- रुध् वा ३,
२, २, २२, १३, २, ५, २, तै ३, ९,
२, २, —रुध् वा ४, ६, ९, २०, ५, २,
२, ३, —रुध् तै १, ३, ८, १, २,
—रुधा २०, वा १, ६, ४, १०, १२,
७, ३, २०, तै १, १, ५, ९, ६, ७,
३, ९, १, ३

अनवरुध्पड्ङ्व वा १०, ६, ५, ८

अनवर्णा(←र्ण)- णै तैआ १, ८, २

अन(नडअ-)वर्ति- त्तिं तां ७, ९,
२१

अन(नडअ)व लोप- पाय ना ६,
३, १, ३

अन(नडअ)स- -स जै ५५,
—सेन जै ५५

अनवरुद्ध(—नडअव/सुज्)- रुध् जैउ
३, ५, २, ३, —रुध् जै ४, १, ३^३

अनवानर(नडअव/अन्)- न् वा
१, ३, ५, १, ३, १४, ४, ६, १, ५, ११, १,
१, ६, ३, १, १३, ८, ३, ४, गो २,
२, ९

अनवानरु ए २, २, ८, ३, ३५, ६,
८, शा ८, ३, ७, ८, ११, ४, १३, ५,
९, १४, २, १८, ५, २३, ५, २८, ७
वा ४, ६, १, ५ तैआ २, ११, १,
५, ४, २, ७, ९, जै ११३, जैउ १,
१२, ३, ७, गो २, ३, ७

†अनदान(—नू/अश)- नम् वा १,
१, १, ७, वा २, १, १, ६, तैआ २,
१७, १, —नाव तैआ १०, ६२, १,
—नेन वा १, ३, २, २, ३

अनदान ता- तथा वा २, ५, १, ३
अनदानतीवर्वा का १, ४, ३, ३

अनदानाय, या(—नडअदान+ययच्)-
—ययच् वा ६, ६, ४, ७, —या वा ७,
१, १, ७५

अनदानायुक्, वा- -क तैआ ५,
९, ८, ता २, ७, ७, १३, ६, ३, —का
ता २, ७, ७

अनशित- -म् वा १, १, १, ९^३, का २,
१, १, ७

अनशितुव्य- -म् का २, २, १, २०

अनशित्वा वा २, ३, २ ५

अनश्नत्- -श्नति जैउ २, ५, ३, २,
—अश्लु वा १, १, १, ८^३, २, १, ४,
२^३, —अन् वा २, ३, २, १, ३^३,
तैआ २, १६, १, सा १, ४, ११,
—श्नन्त वा २, ३, १, ४, का १,
३, १, २, तै २, १, ४, ७, गो १, ३,
१२

अनश्नत् साङ्गमन- न वा २, ३,
२, १, ३ † अनाश्यान्न, अनाश्वस्र्

अन(नडअ-)श्रु- -श्रव तैआ ६,
१०, २ —श्रु वा ३, ३, ४, १२^३

अनश्नत्(नडअ-)- त क् तैआ
६, ५, २

अ नडश्नत्(√नश्)- श्यत ण तैआ
६, ५, २

अनदान(नडअ)- श्य ए ५, २
ऐआ १, ५, ३, षा २१, २,
२२, ५

अन(रुध्→)रुधा(√नश्)- रुधा म १,
८, १, २

अनष्ट-पशु- -शु तैआ ६, १, १

अन(नडअ-)ष्टापदी- षा वा ४, ५,
२, १२

अनस्(√अन्)- न ऐ ४, ७, ६,
३५, ७, १२, शा ११, ८, वा १, १,
२, ५, ६^३, ७, २१, ३, ६, ४, ११, ९, ३,
३, का १, ३, २, ११, १२, २, १, २, ७,
८^३, ११, १२^३, तै १, ४, ४, १०, २,
२, ५, ३, ३, ३, ७, ५, तैआ ३, १०,
४, जै १५७, गो २, ३, १९,
—नस वा १, १, २, ५^३, ६, ७^३, ९, ७,
१, २६^३, ६, ८, १, २, का २, १, ३,
७, ८, ९^३, ११, जैउ १, १, ३, ६
—नसा वा ३, ३, ३, १७^३, ६, ४, ११,
—नसि वा ६, ८, १, १२, —ना वा
१२, ३, २, ५^३, —नासि जै १९२,
अनस्वती- त्या जै १९२

अन(स्त→)स्ता(नू/अस्) वा ३,
७, २, ७

अनस्वमि(त→)ता(—म्/इ) वा १४,
४, ३, ३, ३

अन(नडअ)स्थिक †- -क वा १४
७, २, १०, —कम् वा ६, ६, २, ९,
९, १, २, ३^३, ३४^३, ३५ ४०, ४
२, १, —के वा १, ६, ३, ४०

‡अना वा १, ८, ४

अना(नडआ)काल- -ले वा २, ४,
३, ४^३

अना(नडआ)कानु- -म् वा १४, ६,
८, ८

† 'अनदान' इति तैआ मुपा स्वरधिकृत्य । ‡ अस्पष्ट पदम् । 'अनश्रुती इत्य' इति वा 'अनशानुत् इत्य'
इति वा पाठस्य मौलिक स्वरूप स्यात् । प्रथमे कल्पे शनन्त्वस्य स्त्रियां जसि पूषसवर्णादीर्षकदेशाज्छान्दस्य रूप
स्यात् । उत्तरस्मिन्स्तु नञ्पूर्वात् ल्युङन्तात् तसिः ङ् । स्वरोऽपि प्रथमे कल्पे नञि स्यात् (पा० ६, २, २)
कल्पादरे च प्रत्ययात् पूर्वमिष्यस्ति विवेक- (पा० ६, १, १९३) । यथामुदिते तु सर्वथाप्यव्ययस्यैव भवति ।
§ 'साङ्गमन इत्यपि पाठ । † 'अनश्नत्' इति मैसूर मुपा । भाष्ये 'अनश्नत्' इति पाठभेदोऽपि सकेतित । स्वरोऽपि
विट्टव इव प्रतिभाति । षड्दीप्येभ्योऽप्युपपन्नत्तिस्वर प्राप्त । 'अनस्' इति चायुदात्त शब्द । 'अनश्नत्' इत्यपि
द्रष्टव्य । ‡ 'अनश्नत्' तत्रत्यटिप्पणस्य 'अनश्नत्' इति पाठभेदश्च द्र० । इह स्वर दुरुपपद इव भवति ।
अभ्ययपुष्पपदन्तत्तिस्वरत्पणत्तो (पा ६, २, २) नमस्वरस्य दुर्वाधकत्वात् † 'अनस्थिक' इति तैस स्वर । ‡ प्राति-
पदिकाररूपे चन्दे । 'अन्' इत्यस्य सर्वनाम्न इदम् पर्यायान्तरस्य टाप्रत्यय एतद्गुणमित्यर्थाद्य वेचित । 'अन्-'
इत्यस्य 'आ' इत्यस्य वा स्वतःप्रनादास्तत्रैवैतद्गुणमित्यस्मदीया प्रायः ।

अना(-न्डआ-)कृति- स्त्री गो. १, ४,
१४; १५; १६; १७.
अना(-न्डआ-)कृत- स्त्री तां. २३,
१३, ५.
अनाकाक्ष(-न्डआअकतडअक्षि)- स्त्री-
गो. २, ६, १२.
अनाकान्त(-न्डआअकम)- स्त्री- तै.
१, ७, ९, ३.
अनाक्षित(-न्डआअक्षि)- स्त्री- तै.
१, २, ३.
अना(-न्डआ-)गच्छत्- स्त्री- शां.
९, १,
अनागत, ता- स्त्री- श. ३, ४, १, ५;
-स्त्री- शां. १९, ३; -स्त्री- शां. २,
२, ६, ९.
अना(-न्डआ-)गस्- स्त्री- श. ३, २,
२, १९; ६, ७, ३, ८; तै. ३, ७, ९,
१; १३, १; तैआ. २, ४, १; मं. १,
७, १०; -स्त्री- श. ६, ७, ३, ८;
तै. २, ५, ६, १; -गा. तै. ३, ७,
१३, २.
अनागा(-ग-गस्)- स्त्री- तैआ.
६, १२, १; मं. २, ८, १५.
अना(-न्डआ-)गृत्तिन्- स्त्री- श. ११,
२, ४, १०; १२, २, ३, ५.
अना(-न्डआ-)गिय- स्त्री- तै. १, ३, १,
२; ३; ६.
अनाच्छृण(-न्डआअछृद)- स्त्री- तैआ.
५, ३, ८.
अना(-न्डआ-)जानव(अज्ञा)- स्त्री-
तैआ. २, ६, १.
अनागत- स्त्री- तै. ३, ७, ११, ५;
१२, २; प. १, ६; -स्त्री- गो. १, ३,
३; -स्त्री- शां. १, ८, ८; १२.
अना(-न्डआ-)जम-भाज- स्त्री- तै. १,
३, १, ३.
अना(-न्डआ-)ज-ज- स्त्री- श. २, ४, १, १६;
९, ५, १, १६; -स्त्री- श. ९, ५,
१, १६.
अना(-न्डआ-)जि- स्त्री- तै. ३,

३, १०, २.
अना(-न्डआ-)जम्- स्त्री- श. २, २, २,
८; का. १, २, २, ६; -स्त्री- श. २,
२, २, ८; का. १, २, २, ६.
अनाजम्- स्त्री- तैआ. ८, ७, १.
अना(-न्डआ-)दृ- स्त्री- श. १०, ६,
३, २.
अनादिह्य(-न्डआअदिह्य) श. १, ३,
५, ७; ८; ९, १०.
अनादिष्ट- स्त्री- ऐआ. ३, २, ४;
-स्त्री- श. १, ८, ३, २, ४.
अनादिष्ट-कर्म-कल्प- स्त्री- तै.
३, ९, ६.
अनादिश- स्त्री- श. १, ५, २, २, १,
२.
अनाद्य(-न्डआअद्य)- स्त्री- श. ५, ३,
२, १२; ४, ३, ३; ९, १, २, ५; -स्त्री-
तै. १, ४, ३, ६; -स्त्री- श. १२,
९, १, ३; गो. १, २, १०; -स्त्री-
श. १२, ९, १, १; -स्त्री- श. ९,
४, ३, १६.
अनादत्त(-न्डआअदत्त)- स्त्री- तै. ३.
अनादत्त ऐ. २, १३; श. १४, ९, १, ५;
तां. ६, ६, ४; प. २, ३.
अनाद्वियमाण- स्त्री- तै. ४, ७.
अनाधाव(-न्डआअधाव) तै. १, १, ९,
१०.
अना(-न्डआ-)दृष्ट, दृष्ट- स्त्री- श. २, ७,
५; -स्त्री- श. १, ३, २, १७; ३, ४,
२, १४; ५, १, ३२; ५, ३, ५, १६;
८, २, ४, ४; तैआ. २, ३, १; गो.
२, २, ३; -स्त्री- श. २, ७, ५; श.
४, २, १, १५; १४, १, ३, १९; -स्त्री-
श. ३, ४, २, १, ४, ४, २, ८; ५,
१६; १६; तै. १, ७, ६; १; -स्त्री-
श. ४, २, १, १५.
अनाद्युष्ट- स्त्री- ऐआ. ५, १, १;
शां. २, ७, ५; श. १४, २, २, ४;
तै. २, ८, ३, ७; तैआ. ३, ५, १;
७, ३, ४; -स्त्री- श. ३, ४, २,

१४; गो. २, २, ३; -स्त्री- ऐ. ५,
२५; शां. २, ७, ५; तैआ. ४, ५,
३; ५, ५, ७; -स्त्री- श. ३, ४, २,
१४; तैआ. ६, ३, २; -स्त्री- श.
१४, २, ३, ४; तैआ. ४, २, १.
अनाद्युष्ट-स्त्री- म- का. १, ४, १, २९.
अनाद्युष्ट- स्त्री- तै. २, ५, १, ४.
अना(-न्डआ-)दृष्टि(त-त)- स्त्री- तै.
श. १, ३, ५; का. २, १, ३, २.
अना(-न्डआ-)दृष्टि- स्त्री- तै. १, २,
३, ८; १०, १, ११; ३, ६, ५, ८; -स्त्री-
शां. २, ८, १; श. २, १, ४, २, ९; ४,
६, ९, २, ०; ५, ५, २, ३; ८; ९, १०;
१०, १, ३, १०; ११; का. १, १, ४,
२६; तां. २, २, ४, ५; जै. १, ८, १,
७; -स्त्री- ऐ. ५, २, ५; शां. २, ७,
५; -स्त्री- श. १, १, १, २, १; का.
२, १, १, १, ४; तै. १, ३, ५, १.
अनाद्युष्ट- तै. ८६.
अनाद्युष्ट- स्त्री- तै. ८६.
अनाद्युष्ट- स्त्री- ऐआ. ५, १, १;
-स्त्री- ऐ. ५, २, ५; शां. २, ७, ५.
अना(-न्डआ-)दृष्टि- स्त्री- तै. १, २,
१, ३, ७.
अना(-न्डआ-)भोग- स्त्री- तैआ. १,
८, ५.
अनाद्युष्ट- स्त्री- श. १४, ६, ८, ८.
अनाद्युष्ट- स्त्री- तै. १, १, २, ५.
अनाद्युष्ट- स्त्री- श. १४, १, ४, ५.
अना(-न्डआ-)मन्त्र(अमन्त्र) जै.
१, १, ८, ४, २, ३.
अना(-न्डआ-)मन्त्र- स्त्री- तां. १, ७,
१, २, १.
अना(-न्डआ-)मन्त्र- स्त्री- श. १, २, ५,
१८; का. २, २, ३, १०; मं. १,
५, १, १.
अना(-न्डआ-)मन्त्र- स्त्री- तै. १, ६, ८,
८; ३, ७, २, १; ३; प. ३, १; -स्त्री-
तां. ५, २, ५; ७, ३, १, २; -स्त्री-

†अन(-न्डआ-)दृष्ट- स्त्री- तै. ३, १, ३.

४,७,१;५,६,४; जैड. ३, ६, १,
१;२.

अ-नि-भृष्ट- -म् श. ५, ३, ५, १६^२;
तै. १,७,६,२^३; २,४,६, १२; ३,
१०,३,१.

अ-नि-मिषु(√मिषु)- -या तै. ३,७,
२,४.

अ-नि-मिष- -यतः सं. २,४,६.

अ-नि-मेव- -म् जै. ९०.

अ-नि-मुक्ति(√मुञ्च)- -वयै तै. ३,
२,९,५.

अ-नि-यसित(√यसु)- -म् श. २,१,
४,२७.

अ-निरसि(त→)ना(र √ २ अस्)-
-ताम् श. २,५,३,१६; का. १,५,
३,१५; -तायाः का. १,५,२,१६;
-तायै श. २,५,३,१७.

अ-नि(न्द्-द)रा- -रा श.७,३,१,२३;
तैआ. ४, २३,१; -राः श.६,४,
४,१६^३; -राम् श. ७,३,१,२३.

अ-निराकरण- -म् तैआ. १०,७,१.

अ-निरक्त,का(निर्√वच्)- -कः ऐ.
६,००; ऐआ १, २,२, शां. १६,
४;२३,६^३; २९,७; शांआ. २,१;
श. १,१,१,१३; ४,१,२६; ६,१,
२०; २,२,१,३; ३,८, २, ६; ४,
२,३,१; ५,४,७; ६,७, १७; ५,
३,५,३१; ६,२,२,२१; ४,१, ६;
५,३,७; ७,२,४,३०; ८,२,३,११;
७,३,१२; १२,४,३,१; ९,३,१६^३;
१४,१,२,१८; २,२,२,२१; ३,२,१५

३,१६^३; ५, ३,५,३१; ४,४,१३^४;
६,२,२,२०; ५,३,७; ७,२,१,१७^३;
२,३,३^३; ४,३०; ३,२,२^३; ५,२,३८;
८, २, ३,११; १०,१,३,११; ३,५,
१५; ११,५,२,२^३; ३^३; ५, ६^३; १२,
४,२,१^३; १४,१,२,१८; २,२,२,२१;
३,२,१५; का. १,२,१,२; तैआ. ८,
६,१; जै. ३४; ३७; तां. ४,८,७; ७,
१,८^३; ९,१७; १४,२,६; १७,१,८;
१०,१,२; ३; १८,१,३; ६,७; ९; २३,
१९,१^३; जैड. १,१६,३,६; -कया
शां. ११,४; श. ७,५,२, ३८; ८,
७,३, १२; १०, १,३, ११; तै.
१,८,५,५; -का ऐ. ३,२४; वा.
१,४,१,२१; २६; ९,४,३,१०; १५;
-काः श. ९, ३, १, ९^३; १५;
-कानि श. १,६,१,२०; ४,६, ७,
१७; ७,२,४, ३०^३; ८,३,३, ७^३;
११,५,२,७; तां. १६,५,२०; -काम्
श. १०, ३, ५, १५; व. २, १;
-कामिः वा. १,१,१,१३; का. २,
१,१,१०; तै. १,२,८,५; -कासु
शांआ. २, १; तां. ७,८,३; -के
ऐ. ३,३०; तैआ. ८, ७,१; शा.
२७,४; -केन वा. १,२,१,२२.

अ-निर्घात- -ताय तै. १,८,९,१.
अ-निर्ज्ञाय (निर्√ज्ञा) ऐ. ७,११; वा.
११,१,४,१.
अ-निर्ज्ञायमान- -ने शां. १८,५.
अ-निर्भक्त(निर्√भञ्ज)- -कः श.
११,७,४,२.
- -गाय तै. १,३,२,६.

-णचं: ऐ. ३,७.

अ-निल(√अर)- -म् श. १४,८,३,११;
अ-निल(य→)या ऐ. ५, २५; शां.
२७,५^३.

अ-निलयन- -ने तैआ. ८,७,१.

अ-नि-वतमान- -ताः गो. १,५,२५.

अ-नि-वेष्ट्यमान(√वेष्ट्)- -नः शां.
१८,४.

अ-निशित- -तः श. १,३,१, ६; का.
२, २, ४, ५; -ताः श. ४, १,
२,२५.

अ-निशित-सर्ग- -गाः तै. २, ४,
५,२.

अ-नि(न्द्-द)पु-धन्यु- -न्वाः तैआ.
५,१,३.

अ-नि-पेक्ष(√सिष्)- -म् जैड. १,९,
३,२; ३.

अ-निपे(ध→)धा- -आःऽइव श. २,
५,१,१२.

अ-निपे(द्ध→)द्वा- -द्वाःऽइव का. १,
४,३,१०.

अ-निष्की(त→)ता- -ताः वा. ११,१,
८,५.

अ-नि(न्द्-द)ष्ट,ष्टा(√यञ्)- -ष्टः
श. ५,२,२,१; ३, ३,०; ४,४,१;
-ष्टा श. ३,२,३,७; -ष्टाः वा. २,
४,२.

-ष्टेभ्यः तै. ३,७,११,३.
अ-निष्ट- -के श. ९,५,१,५७.

अ-निष्टका- -काः वा. ६,२,१,१०.

अ-निष्ट-यञ्- -शाः गो. १,५,२५.

अ-निष्टा ऐ. ७,१; वा. ९,५,१,५४.

अ-निष्ठीनद(निष्√ठीव्)- -वय् वा.

१,१,६,६,२,११,७,५,२, २७,
 ११,५,२,४, वा १, ५, २, २,
 तै २,८,७,३, तैआ १,७,६, २,
 १३,१, जै १८०, ५ ३,२,गो १,
 २,२१, -कानि ऐ ३,३९, तै १,
 ६,५,१,२,^१-कै तै २,६, ८, १,
 -कैा दा २,६,४,२,^१, ४,^१, ५,
 ६,७,का १,६,४,३,^१, ८,^१, ६,७,
 ८, ता ४,४,१५, -कै ए १,२८

अनीक वत्- षटे दा २,५, ३,२,^१,
 ५,३,१,१,^१ का १, ५,२,२,^१ तै
 १,६,६, १, २, -वन्मम् दां ७,
 ५, तै १,६,६,२, गो ०,१, २,३,
 -वान् तै १,६,६,१,२^१

अनीकवयी दा ११,५,२,४, तै
 १,६,६,१, ता १७,१३, १३

अनीमान(न/यज)- न ए १, ४,
 ३,७, दा २,४,३,१३, ३, ९, २,
 ८, वा १,३,२, ११, गो २, ३,
 ३, -नम् दा २,६,३,१०,^१ ११,
 ७,१,३,^१ का १,६,३, ८,^१-ना
 का १,६,१,६ अमिष्ट-द्र

अनी(त-ग)ना(√नी)- तासु दा
 ४,५,१०,७

अनी(-नुड-इ)मान -नानि ऐआ २,१,५
 १अनु(√अन्)- मय तै २,४,३
 २अनु ऐ १,९,३,११,२०,३९ ४०,^१
 ४,४,४,४,^१ ४,३,०,५,३,३,^१ ६ १
 ७,१९,^१ ३८ ८,११,१४,^१ २६,२७,
 ऐआ १,३,४,^१ २,१,७,^१ ३,३,^१
 १,६,ना ११,८,१२ ४ १४,५,१८
 ३,१९ ३ २०,१ २६,९ शाआ छ
 १५ दा १,१ २,२,२२, ३ २ ०
 १,१९,२१ २,१७, ३ १,१ २
 ११^१ ४,५ ६,^१ ५ २ २,^१ ४,^१ ३
 १८,^१ २१ २३ ६,३, १५ २९ ३०
 ७,२,१६,८ १,२२ २,१२ ३, ५^१
 २३,२७,९,१,२०, २ १४,२७ २
 १,२,१६,२ १,१० ४ ११,^१ ३,१
 ६ ७ १३,३४, ४, ८, १५ ४, २,

१९,१,१, १९,^१ ६,१,१०,^१ ३९,^१
 ३८,^१ २,१७, ३,१, ३, ४, २, ०,
 ३१,४,६,४,१,५, १, ३,२; ६,
 २,२६,^१ ३,१,७,४, १०,८, २, ३,
 ४,१,१२,^१ १७,^१ ९,३, २७,^१ ४,१,
 १,२७,२,२५,२६, २,१, ८,^१ ९,^१,
 १०,१६, २३,^१ ४,१६,^१ ३, ५,६,
 १३,१९,२२,४,४, ११, ५, २,
 ११,४,८,^१ ११, ५,५,१३, ५,३,३,
 १,४,२, १,७,^१ ३,२,४,५,१८,५,४,
 २६, ६,१,२,२९, २,१, १८,२०,
 ३,१,१८,२,२,^१ ३,६,^१ ४,४,१०,^१
 ७,१,०,८, ४,१३,^१ १४,^१ १५,^१
 १६,४,९, ७, ४, १,२०,२८,२९,
 ४५,२,१३,९,५,१,४,१०,२,२,
 ४,३,५,९,६,३,३,४,१,^१ १२,१,१,
 ६,^१ ७,८,^१ ९,४,४, ६,७, १३,४,
 १,४,५,३,१,२,३,^१ ४,११,१४,३,
 २,१,४,१,२०, का १,१,२,१०,^१
 २,१,६,३,१,१,२,३,७,१०,^१ १५,
 ४,१, १२,३, १६,^१ ६,१, ७,२४,^१
 २५, २ १,२,६,१५, १६,३,१,४,
 १८,१९,२,१,१४,४,१, तै १,१,
 ३,७,४,७,८,५, ३, १०,९,^१ ४,४,
 ७,८,६,८,५,९,७,२,१,२,७,२,३,
 १,३,८,३,^१ ४, ४,४,५,५ २,७,१६,
 २,८,३,४,५,६,६, ६,७,३, ३,१,
 ३,३,२,२,९, ४,१,^१ ६,३,४, ९,२,
 ३,८,१०,९,६,६,९,१, ७,१,२,६,
 २०, ७ ११ १,७,८,५,६, १०,२,९,
 ३ ७ ११ १,२०, १२,३, ४,^१ ४,१,
 ६ ३ तैआ २,६,२, ४,११,२ ५,
 ८,५,९,१, ६,१,१ ३,२,६,१,९,
 १,१० १ ३,ता ५,१,६,२ १०,१,
 ५ १५,८,३ १८,८,६,२१,१४,७,
 २७,१८,३, जै ६२,^१ ८४, १३७,^१
 जैव १,१,४,२,३,४,१२,१,७,^१ ३,
 ७,१,१०,त ३,सा १ ४,१४, ४ २,
 ८,९ ३,१,^१ ४ ३,म १,२,२,१,४,९,
 ६,१९ २,७,२,८,४ गो १,१,४,^१

३,३,^१ ९,८,६,^१ २,१,२७,३,७
 अनु०६,अन्वयि दां १२, ३, दा
 ४,५,८,४,^१ ५,१,४, ११,७,३,२,
 ९,८,२,३,७,४, १२,८, १, ६,
 तै ३,१,१,९,२,१, तैआ १, ७,
 ६,१०,४,^१ २७,४, जँउ १,१, ३,
 २,३,३,२,२,६,७,७, जै १५,
 अन्वियता दा ६,८,४, १३, अनु
 यन्ति ऐ १, १५, दां १९, ३,^१
 दा ६,४,४,१३,^१ १०, १, १, ४,
 ११,६,२, ६, १२,३,१, १२, अनु-
 यन्ति दा १२,३,१,२, तै ३,१,
 १,५, ६, ८,२,३,तैआ ३,१५,१,
 १०,१,१२,१६, जँ १९०, जँउ
 १,२,२,२, ४ २,^१ अन्वयि तै
 ३,७,४,१२, अन्वयि दा १, १,
 २,४,२,३, ४,१,१,०, १४, २,
 १, १५, का २, १, २, ६, १६,
 अन्वियाय दां १२,२,^१ जँ १५-
 अन्वीययु दा १,४,१,१४, अन्व्ये
 प्यति दा ११,२, ७, ३३, अन्वे-
 प्यामि ऐ ३,३९,अन्वेतुते०,४,१,
 ५,३,१,१,१०,७,७,११,^१ अनु
 णु तै ३,७,१०,२, अन्विहि ऐ
 ३,३,८, दा ७,८,१,९,१३,१,६,३,
 तै ३, २,३,९, ४, ७,८, ९, ३,
 तैआ ७, ९, १०, ६, ७, २,
 अन्विहि दा ७,२, १,९, अनु
 इहि तैआ ४,११,८, तां १, ६,
 ६, अन्वित ऐ. ७,१८, अन्वयाम
 जै १९०, अन्वेत् ऐ ७, १९,
 तै २,१,२,१, जँउ १,४,४,९,३,
 ७, १, १०, अन्वीताम् ऐ ७,
 १९, अन्वायम् तैआ ७,१,२,गो
 २,३,२३ अन्वियाय् दा २,९,
 अन्वित्वा दा ३,४,३, १९, तैआ
 ७,९,३
 अन्वित- म्गो १,५,२,१
 अन्विति- ति दा ८,५,३, ३,^१
 ता १,९, ३

१ 'नीजनम्' इति मुपा जित्तः । ३ अन्वियाय' इति Ls पाठः, अन्वे , द्र ।

अन्वेतो दा ११, ८, २७, १
 अन्वेतवै दा ४, ५, ५, ४
 अनु/इप्, अन्विच्छति दा ६, ३,
 १, ५, २, ५, २, ६, ५, ८, ९, १०, ३,
 ३, १, ४, ९, ५, १, ८, १३, १, ५, १,
 तै ३, ९, १३, १, ३, अन्विच्छति दा
 ६, ३, ३, २, ७, ३, २, १५, जै ३,
 २, ५, ३, अनु ह्छति दा ६, २,
 १, १, अन्विच्छन्ति ता १४, ५, ९,
 जै १३०, अनु ह्छन्ति जै
 १०१, अन्विषेप दा ११, ४, ३,
 २०, अन्वीप दा १, २, ३, ५, ५,
 ९, का २, २, १, २०, ३, ८,
 अन्विच्छात् दा ७, ३, २, १५,
 अन्विष्याम दा ६, ३, १, २३,
 अन्विष्य दा ७, ३, २, १४, तै ३,
 १२, २, १, ४, १, गो १, १, ४, २,
 १०, अन्विष्यत दा १, २, ५, ९,
 वा २, ३, ८, अन्विष्यामि दा
 ६, २, १, ८, अन्विष्याम ऐ ३,
 ४, ५, दा ६, ३, १, २२,
 ९, ५, १, २, १०, १, ३, ३,
 तै १, ५, ९, १, जै १४३,
 अन्विष्यत दा ६, २, १, १, ८, ७,
 ३, २, १४, १०, ५, ३, ३, ५, ११,
 १३, १, १, ४, तै ३, ९, १३, १,
 १२, २, १, ४, १, अनु ऐच्छत्
 दा ६, २, १, ३, अन्विष्यन् ऐ ३,
 १५, दा १, २, दा ६, ३, १, ८,
 २२, २४, ३, १, १३, १, ४, ०, तै १
 ३, १, १, ५, ९, १, २, जै १४२, ता
 ६, ९, २२, १८, ९, ४, प १, १,
 अन्विष्यन् दा ६, ३, १, २४ तै
 २, ८, ८, ५
 अन्विष्यन्त्- क्यन् दा ६, ३, २,
 १, -व्यन्त दा ६, ३, २, १
 अन्विष्यन् दा १, ६, २, २, ४, २
 अन्विष्य- छि तै ३, १२, २,
 ९, ४, ७
 अनु/ईक्ष, अन्वीक्षते दा ६, ३, ३,
 ५, तैआ ५, ३, ७, अन्वीक्षे तैआ

४, ३, ३, ५, ३, ७, अन्वीक्षते ऐ ८,
 १०, तैआ ५, ८, ९, अन्वीक्षित
 तैआ ५, ८, ९, अन्वीक्षत तैआ
 १, ४, ३, गो १, १, २, ३,
 १०, ११, अन्वीक्षन्त जै १, २,
 १, ९
 अन्वीक्ष्य ता ७, ६, १७
 अन्वीक्ष्य- क्ष्य तैआ ५, ८, १०
 अन्वीक्षित्(व्य-→)व्या दा ८, १,
 ३, ३
 अनु/ईक्ष, अन्वीक्ष्व ऐआ ५,
 १, ४
 अनु/ईक्ष, अनु ईष्टे वा १, ४,
 १, ६
 अनु क, का- -कम् दा १, २, ३, १,
 ३, ९, १, ८, १३, १५, १७,
 -कान् दा ३, ९, १, १०, तै ३,
 ३, ९, ६, -काम् दा ३, ९, १, ७,
 -के दा ३, ९, १, १९
 अनु/कम्, अन्वकामयत ऐ
 २, ६
 अनु क(ला-→)क- म् दा १२, ८, ३,
 १३
 धनु/कि, अनु चिकित्ताम् त २,
 ७, ८, १६, २
 अनु कृ- म् ता १२, ७, ४, जै
 २०५
 धनु/कृ, अनुकुर्वते जै १७४, अनु
 कुर्वत जै १३२, अन्वकुर्वत ज
 १३२, १७३
 अनुक्रियते शा २९, १
 अनुकृत्य दा १, ५, १, ७
 अनुकृति- ति ऐ ६, २, ७, -ति
 गो २, ६, ७, -तिम् ऐ १, २, ७,
 २, ३७
 अनु/कृत्, अनुकृत्यति तै १, २, ६,
 ३, ता ५, १, ६
 अनु/कृत्य, अनु कल्पते शा १२,
 १, १, १०, अनु कल्पन्त ए
 १, ९, दा १२, १, १, ७
 अनुकृत- म् तैआ ३, ११, २

अनु/कृम्, अनुकर्मिष्याम तैआ
 १, ९, ४, १३, ३, अनुकामाम दा
 १४, ३, १, ९, तैआ ४, ११, ३, ३,
 अनुकर्मिष्य व ३
 अनुकर्म्य ऐआ ५, १, ४
 अनु क्री(√क्री)- क्री ता १६,
 १४, १
 अनु क्रोदाक- म् तै ३, ४, १५, १
 अनु क्षन्- -त्तारम् तै ३, ४, ९, १
 अनु/रथा, अनु अरथत् दा ६,
 ३, ३, ६, अनु अरथन्तै १,
 २, १, २, ३, अनु(अरथत्) तै १,
 २, १, २, ३
 अनु रयाति- त्यै ऐ १, ८, २, १,
 ४, ३, २, ७, १४, तै ३, २, ९, १४,
 १०, २, ३, ५, ११, ९, ६, ८, ८, ३,
 ९, २०, २, ता ११, ८, १४,
 १०, २०, १२, ३, २३, ५, १६,
 १३, ९, १९, ११, २२, १४, ५,
 २५, ९, १६, २९, १७, ३, १३,
 ५, ११
 अनु ख्यान्- -ता ऐ ७, २४, तै ३,
 ७, ५, ४, गो २, २, १९, ४, ९,
 -त्तारम् गो २, ४, ९, -त्रे गो २,
 २, ९
 अनु/गम्, अनुगच्छति दा २, २,
 २, १७, ३, ८, १, १५, १०, ३, ३,
 ८, का १, २, २, ११, जै १४७,
 जै ३, १, १, ७, अन्वगच्छत् जै
 १४५, अन्वगच्छताम् जै १४७,
 अन्वगच्छन् ऐ २, ८, अनुगच्छेत्
 शा ८, ९, दा २, २, २, १७, ६,
 ६, ४, १०, १३, १४, १५, ११, ५,
 ३, ८, ९, १०, १२, ४, ३, १, २, ३,
 ६, अनुगच्छेत् दा ११, ५, ३,
 ११ १२, अनुगच्छेयम् जै १४५,
 १४७, अनुगच्छेत् जै १४७,
 अनुगच्छेम दा ८, ६, ३, १९,
 अनुगम् दा ३, ८, १, १५, का,
 १, २, २, ११, अनुगम् तै ३, ९,
 १, १

अनुगमयति श. १२, ४, २, ४;
 अनु...गमयन्ति श. २, १, ४, ६;
 का. १, १, ४, ५; अनुगमयेत् ऐ.
 ७, ५; अनु...गमयेयुः श. २, १,
 ४, ६; का. १, १, ४, ५.
 अनु-गत- -तः ऐ. २, ८; -ते श.
 ६, ६, ४, ११; ८, २, ११.
 अनु-गववा सा. ३, ९, १.
 अनुगमय्य श. १२, ४, ३, ९.
 अनु/गा, अनुजगौ जै. १२५; अनु-
 गेयम् तां. २१, ३, ७; अनुगात् तै.
 २, ७, १७, २; तैआ. ६, १०, २;
 अन्वगात् तैआ. २, २, १; अनु-
 गात् शां. १३, ८.
 अनुग, गा- -गाः श. १३, २, ३, ४;
 गो. १, १, ३, ९; -गाम् तां. ३, ९,
 २; -गे तां. २, ८, २; ११, ११, ८;
 १५, ६, ३.
 अनु/गै, अन्वगायन् जै. १, १७, ३,
 ९; अनुगायेत् सा. २, ४, ७; ३, ६,
 ५; अनु...गायत जै. १, १७
 ३, ८.
 अनु-गाव- -म् सा. ३, ७, ७.
 अनु-गाव-शास्त्रः सा. २, ८, ४.
 अनु-गाव-शास्त्र- -स्त्रेण सा. २,
 ४, १.
 अनु-गीत- -म् जै. १, १७,
 ३, १४.
 अनु-गृह्णाम् (√गृह्) - -ह्न् शांआ.
 ७, ४; -ह्न्त. ऐ. ७, १८.
 अनु-ग्राम- -भः तां. ९, १०, १.
 अनु/गृ, अनु...गृणाति श. ६, ८, २, ९.
 अनु-घणु- -णेन तैआ. २, ४, १.
 अनु-घमस- -म् शां. २८, ३.
 अनु/चर, अनुचरति श. २, ३, ४,
 ६; ३, १, ३, १३, ५, २, १, ३; ४;
 अनुचरति श. १, १, २, ४; ३, ३, ३;
 २, ३, ४, ६; ३, १, ३, १३; ८, १, १, २;
 ४, १, १, २०; का. १, ४, १, ५; २,
 २, १, १, ६; अनु...चरति श. १, १,
 ३, ४; ३, ८, १, १२; ४, १, १, २०;

अनुचरतः तै. २, ८, ९, २; अनु-
 चरन्ति ऐआ. २, १, ७; श. ३, ८,
 ३, ३, २; अनुचरन्ति श. ४, १, २,
 १, ६; अनु...चरन्ति तैआ. ३,
 १, ४, २; अनुचरामः श. ५, ५, २,
 ५; अनुचरेः का. २, २, १, १६;
 अन्वचारियम् श. १२, ९, २, ९;
 तै. २, ६, ६, ५; अन्वचार्यम् जै. १२७.
 अनु-चर- -रः ऐ. ३, १७; २८; ५,
 १३; ३०; ८, १; शां. १५, ३; १९,
 ८; २०, २; ३; २२, ५; ९;
 २३, ३; ८; २४, २; २५, ३; ९; ११;
 २७, २; शांआ. १, ३; २, १८; श.
 १३, ५, १, ९; ११; जै. ३, १, ४,
 ११; १२; -रःऽद्व जै. १४५; -रम्
 ऐ. ५, ३०; तै. ३, ४, ७, १; -रस्य
 शां. २०, ८; -राः शां. २०, ४;
 २४, ५; २६, ८; तैआ. १, १२, ३;
 -रौ ऐ. ४, २९; ३०; ३२; ५,
 १; शां. १६, ३; २०, ३.
 अनु-चरी- -चरीणाम् श. १३, ५,
 २, १, ४, २७; -चर्यैः श. १३, ५,
 २, ५-८.
 अनु-चर-व(त →)ती- -ती ऐ.
 ५, ३०.
 अनुचर्य- -र्यं गो. २, ५, ९.
 अनुचर्यमाण- -म् ऐआ. २, ३, ५.
 अनुचारिन्- -रिणम् म. २, ७, २.
 अनु-च्छात्र(√छद्) - -दः श. ३, १,
 २, १८.
 अनु/जप, अनुजप शांआ. १, ४;
 अनुजपेत् शाआ. १, ४, ५.
 अनु-ज(→)ज्ञा- -याः तै. ३, ८,
 ४, १.
 अनु/जीव, अनु...जीवात् तैआ.
 ६, ९, १; अनुजीवाश् शाआ. १२,
 ४.
 अनु-जी(विच् →)विनी ऐ. ३, ३७.
 अनु/जु, अनु जुक्ते श. १०, ३,
 ५, २.
 अनु/ज्ञा, अनुजानाति तैआ. ७, ८,

१; गो. १, २, ९; ११; २, २, ६;
 १४; अनुजानातु मं. २, ४, ६;
 अनु...जानातु श. ३, ९, ३, १४;
 अनुजानन्तु तै. ३, १, १, ११; २, ५;
 अनु...जानन्तु श. ३, ९, ३, १४.
 अनु-ज्ञा- -म् गो. २, १, १.
 अनु-ज्ञात- -तः जै. १४७; सा. ३,
 ९, ८; -तम् जै. १३५.
 अनु-ज्ञाना(-नऽअ)नुमन्यण- -णैः
 गो. २, २, ५.
 अनु-ज्ञाय सा. ३, ८, २.
 अनु-तन्नाम् श. १०, ५, २, १०.
 अनु-तुष्ठा(√तुष्ट) - -म् तां. ८, ९,
 १३; १०, ९, १; १२, ३; १२,
 ९, १७.
 अनु-तोद- -दः तां. ८, ९, १३; -दौ
 आ. १, ३३७.
 अनु-तोद-वत्(मतृप्) - -त् तां.
 १०, ६, ४.
 अनु/तृप्, अनुतृप्यति प. ४, ७; अनु
 तृप्येयम् श. १, ७, ३, २८.
 अनु/दा, अनु...दायि तै. २, ८, ५, ७.
 अनु-दत्त, ता- -तम् तैआ. २, ४,
 १; -ताम् तैआ. २, ४, १.
 अनुदायि(नी →)नि (पामे.त)त
 (र →)रा- -म् शां. १५, ४.
 अनु/दिस, अनुदिसति श. २, ६,
 २, १०; ३, ३, ३, ११; ६, २, १९;
 ७, २, ३; ७, ५, २, ३३-३६;
 का. १, ६, २, ५; अनुदिसति श.
 ३, ६, २, २२; २३; सं. ३.
 अनु...दिसामि श. ७, ५, २, ३-३
 ३६; अनुदिसन्तु श. ३, ६, २,
 २२; अनुदिसोव श. ७, २, २, २१;
 ९, ४, २, ११; अन्वदिक्षय श. ३,
 ३, १, १.
 अनु-दिस्य श. १, २, ५, १९; का.
 २, २, ३, १८.
 अनु/दीक्ष, अनुदीक्षताम् तै. ३, ७,
 ७, ७; ८; अनुदीक्षन्ताम् तै. ३, ७,
 ७, ८; ९.

अनु दभत्(√दम्)- न् शा २,२
 अनु/दृश्, अनुपश्यति श १४, ७,
 २, १८, अनुपश्यन्ति दांआ ५, २,
 ५ ४, ६, अन्वपश्यत् जै १८६,
 गो १, २, १७, २, ३, १९, अन्व-
 पश्यताम् शा १, २, अन्वपश्यन्
 जैव १, २, १, ७, अनुपश्यत्
 ऐ ७, ६^१
 अनु-पुश्यव- न् तै २, ५, ६, ५,
 ता९, १, २, -न्त ता९, १, १
 अनुपश्यन्ती ५ ४, ६
 अनु(पु)पश्यमान- न तै २,
 ४, २, ६
 अनु दृश्य तै ३, २, १०, १४
 अनु दृच्छ-म् शा १४, ७,
 २, २२
 अनु/द्व, अनुद्ववति ऐ ५, २, ५, अनु
 द्वेत् शा १२, ८, शा १३, ४, ३,
 ३, ६-१०, ५ १, ६
 अनु द्वय ऐ ५, ३२, ३४, शा १६,
 ९, शा १, ७, २, १२, ७, ५, २, २५,
 २६, ११, ५, ८, ९, ७, ३, ६, १३,
 १, ३, ७, २, ७, १, ४, २, ५, ५, ३, ४,
 जै १८६, सा २, ७, १३, ३, १,
 १०, ७, ९
 अनु घर्म(→)मां शा १०, २, २, ४
 अनु/घा, अनुदघौ जैव ३, १, ५, ३
 अनु/घाव्, अनु धावति शा २,
 ३, ४, ११, १४, अनुधावत् जैव ३,
 २, ५, २
 अनुधावयन्ति ऐआ २, १, २
 अनु/घे, अनुधापयन्ति शा १४, ४,
 ३, ४
 अनु/घ्ये, अनुप्यायन्ति शाआ ७, २,
 अनुप्यायात् शा १४, ७, २, २३
 अनु/घान- नै गो २, २, ५
 अनु नि/क्रम, अनुनिक्रामति शा ३,
 ३, १, १, २, अनुनिक्रामात् शा
 १, ५, ४, ६
 अनु नि/पुद्, अनुपुद्दत् तौ १३,

७, १०, ८, १, ४, १५, १, ६
 अनु नि/पद्, अनुन्यपद्यत् शा १४,
 १, १, १२
 अनु नि/युज्, अनुनियुनक्ति ऐ २,
 ३२^२, ता ६, १०, १०, १९,
 १६, ६
 अनु निर/वप्, अनुनिर्वपति शा ३,
 ८, ३, १, अनुनिर्वपति शा ३, ८, ३,
 १, ११, १, ३, १^१, ५, ४, अनुनिर्व-
 पति शा ३, ८, ३, १, ११, १, ३, २,
 ३^१, ४, ५, ६^१, अनुनिर्वपन्ति ऐ २,
 ८, ११, अनुनिरवपत् शा ११, १,
 ३, ५, अनुनिर्वपेत् शा ११, १, २,
 ३, ७, अनुनिर्वपेत् शा ११, १, ३,
 ५^१, १३, ३, ८, १ ६, अनुनिर्वपेत्
 तै १, १, ६, ५, अनुनिर्वपेत् तै १,
 १, ६, ७
 अनुनिरुप्यते शा ३, ८, ३, २
 अनु निर्वाप्य, प्या- -प्यम् शा ११,
 १, ३, ५, -प्यस्य शा ११, १, ३,
 ७, -प्यया शा ४, १^१, -प्ये शा
 ११, १, ३, ५
 अनु नि/वृत्, अनुनिवर्तयति ऐ ५,
 ४, ७, ऐ ५, १६, १८, २०
 अनु निस्/क्रम् अनुनिष्क्रामन्ति तै
 १, ६, १, ७
 अनु/नी, अनुनेपि ऐ ६, २२^१, शा
 २९, ४, तै १, २, १, ९, २, ७, १३,
 ३, गो २, ६, ४
 अनु न्याव- म् ऐ ३, ४, ५^१
 अनु/पत्, अनुपतन्ति ऐआ २, १, २
 अनु/पद्, अन्वपद्यत् ता ७, ६, ३
 अनु पद्- दम् आ १, ५६६^१, -दे
 जैआ १, ५६६
 अनु परा/वह, अनुपरीति तै ३, २, ७,
 - १०, ११, २, ३, अनुपरीदि शा
 १३, ८, ३, ६, तै ३, ७, १४, ५, तैआ
 ३, १, ५, ३, ६, ७, २, न १, १, १५
 अनु परा/वत्, अनुपरापात् १२,
 ३५

अनु परा/भू, अनुपराभवति ऐ २,
 ३२-
 अनु परा मुद्भव(√वृश्) शा ५, ५,
 ५, ६
 अनु परि/ह, अनुपुरीयात् शा ३,
 ७, ३, ७
 अनु परीत्य शा ७, ४, १, ३५
 अनु परि क्रमण(√क्रम)- म् ऐआ
 ५, १, ४
 अनु परिक्रामम् शा ११, ८, ३, ६,
 जै १९२
 अनु परि/वृत्, अनुपरिवर्तन्ते शा
 १४, ९, १, १९.
 अनु परे, अनुपरा/दि, द्र
 अनु पर्या(रिऽआ)/ह, अनुपर्यति
 शा ७, ५, १, ३७, ८, ७, २, ४^१, ५, १३
 अनु पर्याय- -म् जै ४६^१, ५
 १, ५, २, ९
 अनु पर्या(रिऽआ)/ग, अनुपर्याणु
 ऐ ३, २८
 अनु पर्या(रिऽआ)/घा, अनुपर्या-
 द्यात् ऐ ७, २
 अनु पर्या(रिऽआ)/वृत्, अनुपर्या-
 वर्तन्ते तै २, १, ४, ८^१, अनु
 पर्यावर्तन्ते ऐ २, २०, अनुपर्या
 वर्तते ऐ ३, ४४
 अनु पर्यावृत्त शा ९, ३, ४, १७
 अनु पर्यावृत्(त्य→)त्या- त्या ऐ.
 २, २०^१
 अनु पश्य, अनु/दृश् द्र
 अनु/श्पा, अन्वपियत् ऐ ३, ३८
 अनुपाययेत् शा ९, ३, ३, ४१
 अनु-पानीय- -ता ऐ ३, ३८,
 -पानाम् ऐ ३, ३८
 अनु पानीया-त्व- म् ऐ ३, ३८
 अनु पाण्डव(ए→)नी(√पा)तैआ
 ६, १, ३.
 अनु/पृ, अनुपर्यो शा १, २, ४, ७,
 अनुपर्यो शा १, ३, ३, ५, ७, १, १०,
 ३ ८, ३, ३, अनुपर्यते १ १४ १,
 ३५

दितायैमयात्तम् । तु० भैप०, १३, २२ । वृषभेव पद न तु उताः कियत्तदमनुपयेदपि तु पुष्म् । तयादि स्वर मृत्तम रपात् ।

२,२३,अनुपुनीप्य जैठ १,१६,१,
८,१७,२,२,१८,२,२

अनु पूर्व- म् वा ५, ५, ४,२४,
६,३,१,२८, ८,४,४, ३, ११, ५,
५,११,१२,८, १,८, १३,२,१,५,
तै २,६,१,३,३,२,४,६,७,६, ३,
१,२, तैआ ६,१०,१, गो १,४,६

अनुपूर्व-ता- -ताये तै३,२,९,१४
अनुपूर्व-दीक्षा- -क्षा वा १२,१,
१,१०,११

अनु पूर्व सम- मा प ४,४

अनु पृच्छत्(√पृच्छ)- न्त जै १२५

अनु प्रदन्- भा तैआ ८,६,१

अनु प्र√इह,अनुप्रैति ऐ १, २२,५,

३०, वा ३,६,४,५, १३,८,१,७,

१२,३,१,४,अनुप्रयन्ति ऐ २,४०,

४१, अनुप्रैयाय वा १,४,१,३४,

अनुप्रैहि वा ४, १, ५, ९, तैआ

४,८,४, ५, ७, ८, अनु प्रैहि

तै १,१,७,१, २,१,२२, अनुप्रैव

ऐ ३,३९,अनुप्रैयाव शां ८,९

अनु प्र√इह्,अनुप्रैह्स्व ऐआ ५,१,४

अनु प्र√कम्, अनुप्रकम्पयेत् ऐ ७

३४

अनु प्र√कल्प, अनुप्रकल्पयेत् ऐ

७,३४

अनु प्र√कम् अनु प्रकामति तै १ ७,

७,१, अनुप्रकामिते तै १,७,७,१

अनु प्र√कु,अनुप्रच्यवन्ते शां २,५,

वा १, १, २, २२, अनुप्रच्यवत्

ऐ २,६, अनुप्रच्यवन्त ऐ २, ६

अनु प्र√जन्, अनुप्रजायते ऐ २

१७, तै ३, १२, ९, ८, ता

२, १०, ३, ३, १०, २, १० ६,

८, अनु प्रजायते वा १०, ३, ५

१, ४, १२, ९, १, १७, तै १,

१,६,८,३,३,८,३, अनुप्रजायन्ते

ऐ ५,२४, वा ३,८,४,१५, ता

अनु प्रजायन्ते वा २, ४,१,६; ३,
६,४,१५, ४,२,४, १६, ५, ५,१,
६,१,७,१,५,१,४, १, २,२, १८,
३,३, १५, ५,१, ४, ४,२४, तै

२, १,२,७, अनु प्रजायन्ते वा ४,

५,५,९,१०, १२, १३, तां ४,

८,३,अनु प्रजायन्ते वा ४,२,४,

१६,५,५,७,८, ता ५,८,३,१८,

४,११,२०,४,८,१२,२,अनु प्रजा-

यते तै १,५,५,६, अनु प्रजायत

वा २,५,१,१६, वा १,४,३,१३,

अनुप्रजायते वा ३, २, १, २७

अनुप्रजनयति वा २,३,४,८, का

१,४,१,६, अनु प्रजनयति वा ३,

८,४,१२,१५

अनु प्र√ज्ञा,अनुप्रजानाति वा ७,४,

२,१९, अनुप्रशास्वन्ति ऐ २,१,

अनुप्रजानीयात् वा ७, ४,२,१९

अनु प्र ज्ञाय जैठ ४,८,४,७,५,२,

४,५

अनु प्र इवर्लित- त वा ११, ८,

३,७

अनु प्रति√घा, अनुप्रतिधीयते ऐ

५,३१

अनु प्रति√पद, अनुप्रतिपचन्ते जै

९६, अनुप्रतिपेदिरे गो १, ३,

६, अनुप्रतिपेदरेन् जै ९६

अनु प्रति√स्था, अनुप्रतिविष्ठति ऐ

३,६, गो २, ३,२,६,१२, अनु

प्रतिविष्ठत तै १,६ ३, ८, अनु

प्रतिविष्ठन्ति ता १२,४,९, अनु

प्रतिविष्ठासम् म २,५,१६

अनु प्रति तिष्ठत्- न्वम् ता १२

४,९

अनु प्र√ग्रह्, अनुग्रह ताम् वा ४, ५

२,१२

अनु प्र√पद्, अनुप्रपद्यते वा १३,

९, अनुप्रपद्येते शां १३,९, गो

२,३,८, अनुप्रपद्यन्त वा ७, ५,

१,२०, अनुप्रपद्येत ऐ २,२०

अनु-प्र√एषा, अनुप्रविषन्ति ऐ २,
३७, ३,२०, अनुप्रविषते तै १,
३,१०,४,५

अनु-प्र√भा, अनु प्रभाहि तै १, २,

१,७

अनु प्र-भूपत्(√भूप्,वि, √भू, मा

ता)- त तां ६,१०,१७

अनु प्र√या, अनु प्रयाति वा ६,८,

१,८, अनु प्रयान्ति तै ३,७, १,

२, अनु प्रयातु तै ३,७,१,१

अनु-प्र√युञ्,अनु प्रयुञ्क्त वा १३,

२,५,१,३, अनुप्रयुञ्क्त तै ३,९,

१,१,२,३, अनुप्रयुञ्क्त वा १३,

१,४,१

अनु प्र√वद्, अनुप्रवदन्ति ऐ २,

१५, अनुप्रवदिष्य ऐ २,१५

अनु प्र√वप्,अनुप्रवपन्ते तांआ ४,

९,२२

अनु प्र√वद्,अनुप्रवहन्ति गो २,

१,२५

अनु प्र√विष्, अनुप्रविशति ऐ ८,

२८, १४,६, गो १,२,१०,अनु

प्रविशति, तैआ १,२३, ९, अनु

प्रविशत् वा ६,१,३, १९, १३,

१,४,१, अनु प्रविशत् तै २, २,

७,१,२, ३,९, ८, १, तैआ १,

२३,८, ८,६, १, अनुप्रविशताम्

जै ९९, अनुप्रविशन्त वा ६,१,

३,१९,२,१,१,६,१८, अनुप्रवि

शन्त तै ३,२, ५, १०, अनुप्रवि

शितु वा ९,१,१,१९, अनुप्रविशु

तैआ २,७,१

अनुप्रवत्तय तैआ ४,३९,१

अनु प्र शिव्य वा १४,४,२,२२,१आ

८,६,१, जै १७२ गो १,२,१०

अनु प्र विष्ट- ष शाआ ६,२०,

वा ६ २,१,१, तैआ ३, १४, ३,

म २,१,१४, -व्या तैआ १,७,

४, जैठ ४ ३,१,३

अनु म वेदिन्- शिन म २,५,

अनु प्र/वृञ्, अनुप्रवृणक्ति वा १, ८,
 ३, १९, ९, २, १७, ३, ८, ५, ५
 अनु प्र/वृञ्, अनुप्रवृणक्त तैआ ५,
 १, ५
 अनुप्रभ, अनु/प्र/वृञ् द्र
 अनु प्र/सञ्ज्, अनुप्रसजन्ति वा ९,
 ३, ४, १२
 अनु प्र सीदन् (√सद्) - दन् ता
 ८, ७, ५
 अनु प्रसप्त(√सप्) - ता वा ५, ४,
 ५, ३
 अनु प्र/स्त्व्, अनुप्रस्त्वृणाति गो१, ३, ९
 अनु प्र/स्व्या, अनुप्रस्विति गो १,
 ५, २०
 अनु प्र/वृह, अनुप्रवृहति वा १, ८, ३,
 १७, २२, २, ६, १, ४६, ४७, ३,
 ४, १, २४, १४, २, २, ४३, का
 १, ६, १, ३, २०, अनुप्रहरति वा ३, ४,
 ३, २, २, १, ४, १, १४, १४, २, २,
 ४३, गो १, ३, ९, अनुप्रहरत
 २, ५, २, ४२, ४३, ४४, का १, ५,
 १, ३, ७, अनु प्रहगन्ति ऐ २, ३,
 अनुप्रहरन्ति वा ३, ७, १, २९,
 ४, ६, ८, १०, अनुप्रहर वा १, ८,
 ३, १९, ९, २, १७, २, ५, २, ४३, ६,
 १, ४६, का १, ५, १, ३७, ६, १,
 ३०, अनुप्रहरेव ऐ २, ३, शा
 १०, २, वा १, ८, ३, १६, १७, ३,
 २, ३, २, अनुप्रहरेवै २, १, ४,
 ९, अनुप्रहरेषु ष ३, १, अनु
 प्रहारेषु वा १, ६, ३, १७
 अनु प्र हरत् - र्श ३, ४, १, २, २,
 अनु प्र हरण - णम् वा ३, ४, ३,
 २०, -णे ऐ, २, ३
 अनु प्र हत - ता श १, ८, ३, २, ५
 अनु प्रहत भाग्न - म् वा ३,
 ४, ३, २२
 अनु प्र हत्य वा १, ८, ३, १९, ९, ३,
 १७, २, ५, २, १९, वा १, ५, १, ३७
 अनु प्र ह्य - म् वा १, १, २, १,
 अनु प्राण् (प्र/अक्) अनुप्राणन्ति

वा १, ९, ३, वा ३, २, २, १९,
 तैआ ८, ३, १, अनुप्राणन्ति वा ३, ३,
 २, १९, -अनुप्राणयात् वा १२, ४
 अनु प्राक् (प्र/अक्), अनु प्रावी
 वा १४, १, १२
 अनुप्रास् (प्र/अक्) अनुप्रास्यति वा
 ३, ८, २, २८, ९, ३, ३, १४, ४, १६,
 १७
 अनुम, अनु प्र/वृह द्र
 अनुप्रह्नु अनु प्र/वृह्ण द्र
 अनु प्रेष (प्र/इष) - पा वा १२,
 ८, २२०
 अनु-प्रोत् (प्रडओ) - ता शा १, ५
 अनु/बन्प्, अनुबन्धाति तै १, ८, ३,
 २, तैआ १, १०, ३
 अनु/वृष, अनुवृष्यते वा २, २, ३,
 १७, का १, २, ३, १३, अनुवृष्यते
 वा २, ३, ४, ७, का १, ४, १, ६,
 अनुवृष्यन्ते तै २, ३, १, ३, जै
 ११२, अनुवृष्ये जैव ३, २, २,
 ८, जै १४५, १९८, अनुवृष्यते
 जै १७६, अनुवृष्यिरे वा ९, ५,
 १, १९, अनु वृष्यिरे वा १, ५,
 १, २०, २१, २३ २६, अनुबोधय
 वा १, ८, ३, २०, अन्ववृष्यत
 जै १४९, १८६, अन्ववृष्यन्त
 जै १७१, १९०, अनुवृष्येरक्
 वा ९, १, जै ११५, १४७, १५१,
 अनु अभ्रसत वा १, ८, ३, २०,
 अनु अभ्रस्महि जैव ४, ८, ४, ७
 अनु-नुष ऐ ७, २७
 अनु बोध - म् जै १४४
 अनु/म्, अनुमते वा १४, ४, २, २९,
 १ १, ३, अनुमते वा ३, ४, ३,
 १८, १४, १, १, २९, अनु मते
 वा १४, १, १, २२, २, २६, ३, ३४,
 ४, १७, २, १, २२, ७, ५, ३, २, ३,
 अनुमम् वा १४, ८, १५, ८,
 अनुमय् वा १, ५, १, १८, १९,
 अनुमये वा १४, १, १, २९,
 अनुमदि वा १, १, १, २९, २०,

३०, २, २, ५, १०, १२, १५, जै
 १८६, अनुमदि वा १, ३, ५, २,
 ३, १२, ५, २, ८, २, २, २, २२,
 २३, २४, ५, २, १९, २९, ३१, ३२,
 ३७ ३९, ३, ७-१०, १२ १५, ६, १,
 २१, २६, २८, २९, ३०, ३, ३, ४,
 १३, ४, १, २२, २३, ४, ११-१३, ५,
 २, २, ३, १६, ६, ३, ९, ७, १, १०,
 १३, ४, ७, ८, १, ६, २, २३, २६, २,
 २९, ३, ३, ३, ५, ९, ३, ८, ९, ४, ३,
 ४, २, ३, ५, २०, ४, १, ७, ३, ५, १,
 १६, १७, ५, २, ११, ६, ७, १९, ५, १,
 ३, १४, २, २, १८, ३, २, ८, ३, १५,
 ४, ४, २, ४, ५, ४, २, ४, ७, ३, २, ५,
 ९, २, ३, १, ४, ३, १५, ५, १, ४०,
 ३, १, ४, ८, ६, ३, का १, २, ३,
 १७, १८, १९, २०, ५, १, १६, २८,
 २९, ३, ३-३, ५, ३, ६, ११ १४, ६,
 १, १४, १७ १९, २०, तै १, ६, ९,
 १, ३, ३, ७, १, अनुमूत वा १, ५,
 १, १६, अन्वमवीथ ऐ २, १५,
 वा १२, १, अन्वमवीथदि जै
 ९५, अनुमूचीत वा १, ७, २, ३,
 ४, २, ४, १, जै १७७, अनुमूचीत
 वा १४, ९, ४, १३-१५, १७, अनु
 मूयात् ऐ १, १, ४, १६, २८, २९,
 ३०, २, १५, १९, ३, ४, ५, ४, १९,
 २६, ६, ९, शा ८, ८, ९, १, ५, ६,
 १०, २, ११, १, ७, ८, १२, १, १७,
 १, २८, ३, अनुमूयात् वा १, ३,
 ५, १०, ११, १२, १३, १५, १६,
 ३६, ६, २, १२, ५, ३, ७, २, १७, ९,
 १, ३, २०, ७, ३, २, ८, ११, ५, ४,
 १२, १३, १४, १२, ४, २, ५, ४, १,
 ५, १४, १, १, १९, २२, २६, २७,
 ८, १५, ८, अनुमूयात् तै १, ६, ५,
 ३, तैआ ५, ४, ३, अनुमूयात् वा
 १४, १, १, १९, २२
 अनु मुत् - यत्ता ऐ. २, २०,
 -यति ऐ. २, १६, -यत् ऐ. ०,
 २०, वा ९, ६, वा ३, ६, ३, ०.

७, ३, २, ९, झ १, ७, २, १५†,
-वन्त ता ९, ८, ९, -वन्तम् घ
१, ४, ३, २२ अनु/वच् द्व
अनु/भञ्, अनु भजतम् तै २,
१, ६, ४

अनु/भाप्य, अनुभापते घ ५, ४, १, ९
अनु/भिद्, अनुभिनत् घ १, ६, ३,
१७

अनु/भू, अनुभवति ऐआ २, ३, ५,
जैठ ४, ८, २, ६, अनु भवति श,
३, ९, १, ९, १३, १४, १६, १०, ३,
५, ९, १४, ४, १, २०, अनु भवन्ति
श २, ३, १, ३, अनुभवामि जैठ
१, १७, २, ७, अनुभव्युव श ४, ५,
३, ३, अनुभवत् तै ३, ८, १७,
३, गो १, १, १६†, १७ २१, अनु
भवेयम् गो १, १, १६, अनुभूत्
श ४, ५, ३, ३

अनु भू- भू तै ३, १, ३, १, -भू
तै ३, ८, १७, ३

अनु भूति- भू तै ३, ८, १७, ३

अनु/मद्, अनुमदति ऐआ १, ३, ८,
अनुमदन्ति ऐ ३, २०, अनु
ममाद् श २, ५, ४, ६, का १, ५,
३, ६, अनु(मदत्) तै २, ७, ८, १,
अनु म्दत् तै २, ७, ८, १, १६, २,
अनु (मदताम्) तै २, ७, १६, २,
अनु मवन्तु श ३, ८, ३, ३७,
(म्दत्) तै २, ७, ८, २, अनु
मदन्तु तै ३, १, १, ११, तैआ छ
१, १, अनुमदन्तु श १, ४, २, ७,
अनु भमदन्तु तै २, ८, ३, ७,
अनु मदेम तै २, ४, ३, ८, ७,
४, १

अनु/मन्, अनुमन्थते शा १७, ७,
श ४, ३, ४, ११, ५, २, ३, ४, ३, ५,
३, १, ३, ३, ७, १, ३, ८, ५, तै १,
१, ५, अनु मन्थते तै १, ७,
३, १, ३, १०, ९, ५, अनुमन्थते
श ५, ३, ५, ३, ३, अनुमन्थते

श ५, ३, ५, ३, ५, ३, ७, ३, ४, ५,†,
४, १, १, १, ३, ३, १, २, ४, ८,
अनुमन्थताम् तै २, ७, १५, २, १६,
३, ३, ७, ५, २, अनु मन्थताम्
ऐ २, ६, श ३, २, ४, २०, ४, ३,
९, ७, ४, ५, तै ३, ६, ६, १,
म २, २, ९, १९, गो २, २, ३,
(मन्थताम्) ऐ २, ६, श ३,
२, ४, २०, ४, ३, ९, ७, ४, ५,†,
तै ३, ६, ६, १, म २, २, ९, गो
२, २, ३, अनुमन्थन्ताम् श १, ९,
१, १९, अनुमन्थस्व ता २१, १०,
१८, अनुमन्थेताम् तै २, ७, ३,
२, अनु ' अमस्त श ३, ६, ३,
२१, (अमस्त) श ३, ६, ३,
२१, अनु मसाताम् तैआ छ,
९, ३, ५, ८, २, अनु अमसाताम्
श १४, २, २, २६, तैआ छ, ९, ३,
५, ८, ३, अनु मसायाम् तैआ
छ, २, २, ५, २, ७

अनु मत, ता- त श ५, २, ३, ४,
३, ५, ३, १, ३, ७, ९, ३, ४, ५, ४, १,
१, १, ३, ३, १, २, ४, ८, तैआ छ, ८,
४, ५, ३, ७, ७, ८, -ताम् श ३,
७, ४, ५, ५, ३, ५, ३, ६, १, ३, ८,
५, तैआ छ, ४, १, -ता श ३,
२, ४, २०, ७, ४, ५, ५, ३, १, १०, ४,
४, २, ३, ७, २, २, १०, -ताम् श
छ, ३, ४, ११

अनु मत चञ्- च तै २, ७, ३, ३,
अनु मति- -तये श १४, ९, ४,
१९, गो १, ३, १, ५, -ति ऐ ३,
४, ७, ४, ७, ११, श ५, २, ३, ४,
तै १, ६, १, १, ४, ७, २, १, २, ७,
१, ६, ३, ३, १, ३, ३, १, २, १, ३, ४,
तैआ ३, ९, २, छ, ११, २, ५, ९, २,
ष छ, ६, म २, २, ९, गो २, १,
१०, -तिम् ष छ, ६, -०ते तै ३,
१, ३, ३, १, २, १, १, ३, ४, तैआ छ,
११, २, तां २१, १०, १८, -त्या

श ५, २, ३, ४, गो २, २, १४,
-त्ये ऐ, ३, ४, ७, श ५, २, ३, ३, ४,
९, ५, १, ३, ८, तै, ३, १, २, २, ३, ३,†,
४, ५, ६, ३, ७, ८, ९, ४, २,†,
३, ४, ५, ६, ६, तैआ ५, ८, २,
३, ९, १

अनु मन्तु- न्ता तै ३, १०, १,
३, ९, ७, १०, ३

अनु मन्थमान- नथो श. १, ९,
१, ८

अनु मान- न तैआ १, २, १,
-नाय तै २, ७, ३, ३

अनु/मन्त्र, अनुमन्त्रयते ऐ छ, २०,
शाआ छ, १५, ता ६, ६, १६,
गो १, १, ३, ९, २, ७, १९, २, ३, ५,
६, अनुमन्त्रयते श १, १, ४, २, ३,
५, २, ७, ८, २, ४, ३, ६, ४, १, ३, छ,
२, १, ३, ३, ५, १, ५, २, २, ६, ८, १,
१५, १४, २, २, १९, २, ७, तै १, ३,
६, ५, ३, ९, ४, ७, अनुमन्त्रयते श
५, १, ५, १, ८, २, १, अनु ' मन्त्रयते
श ५, १, ५, १, ८, २, १, अनुमन्त्र
यन्ते जैठ ३, ४, ४, २, ३, ४,
अनुमन्त्रयामहे जैठ ३, ४, ४, ३,
४, अनुमन्त्रयाद्यो जैठ ३, ४,
४, ६, अनुमन्त्रयस्व श १, ६, १,
७, अनुमन्त्रयध्वम् ऐ ३, २, ६,
अनुमन्त्रयामहे श १, ६, १, ५,
ज १८०, अनुमन्त्रयत गो १,
१, ३, ९, अनुमन्त्रयन्ते ऐ ३, २, ६,
जै १८०, ता ६, ७, ५, अनुमन्त्र
मन्त्रयन्त श १, ५, २, ६, छ, ४, १,
१६, अनुमन्त्रयते ऐ, २, २, १,
२, ३, ८, १, ६, या ३, ७, ७, ४,
जै १२, २, ६, जैठ ३, ४, ४, ५, ७,
५, १, ७, गो २, ३, ५, अनु
मन्त्रयते श १, ८, २, ४, ११, २, ७,
११, २, २, १४, १, ४, ५

अनु मन्त्रयमाण- ण जै १८०

अनु मन्त्र- न्त्र जैठ ३, ४, ४, ६,

—श्राः जैठ. ३,४,४,१; —श्रेण
जैठ. २,४,४,७.
अनु-सुराम्(√सृश्+गमुल्) श.४,५,
२,१.
अनु/मिद्, अनुमद्यति तै. १,२, ६,
३; तां. ५,१,६.
अनु/सृ, अनुस्रियते तै. १,४,४,२; ५.
अनु/सृश्, अनुमाष्टि वा. १४,५,४,
२०; अनुमाष्टं वा. १,९,३,६; ४,
४,३,१४; ४,८; तैआ. २,४,१.
अनु-सृजय सा. ३,७,१०.
अनु/स्रुच्, अनु...स्रुचतः श. ८,
६,१,१८.
अनु-स्रुच(त्→)न्ती वा. ८, ६,
१, १८.
अनु/यन्, अनुयजति वा. १, ८, २,
७; तैआ. ५, ८, २; अनु...यजति
ऐ. १, २; अनुयजामि तै. ३, ७, ५,
१२.
अनु-यान्—जः श. ११,१, ६,
३१; २,७, २१; २३; का. १, २, ३,
२२; —जम् श. १, ८, २, १७; २, २,
३, १७; ५, १, २०; ११, २, ७, २२;
का. १, २, ३, १३; —जाः ऐ. १,
११; १७; २६; २, १८; शां. ५, १,
३; ५; ७; ७, १; १०, ३; श. १, ३,
२, ९; ८, २, ७; ८; ९; १४; २, ६,
३, ३; ३, १, ३, ६; ४, १, १८; ८, ४, ८;
९, ३, ८; ९, १, ३, १३; ५, ४, ३, ३; ६,
३, ३, ३; ११, १, ६, २, ५; ३, १, २,
१, ५; ६; ९; १०; ७, २, ६; २, ७; ४, १,
११; १२; १५; ३, १९; ७, २, ३; का.
१, ६, ३, ३; गो. १, ३, ९; १०;
२, १, १९; २, १; २, ३; —जान् ऐ. १,
११; १७; शां. १, २; ३; ८; श. १, ८,
२, १, ७; ८; ९; २, २, ३, २, ५; ३, ४, १,
२, ६; १, ५, १, २, २; —जानाम् शां. ६,
१३; का. १, २, ३, २, ३; गो. २, १, १;
—जाम्याम् शां. १, ५; —जे गो. १,
३, ९; —जेन शां. १, ५; —जेन्यः
वा. १, ३, २, ९; ८, २, १; —जेषु ऐ.

१, १७; शां. १०, ३; श. १, ३,
४, १; ८, २, १७; ३, २, ७; २, २, ३,
२, ६; ३, ४, ८; ९; का. १, २, ३,
२, ३; —जैः वा. १, ८, ३, २, ७; २, ५,
२, ४, १; ३, ९, ३, ८; ११, २, ७, २, ६;
—जौ शां. १८, १०; वा. २, ६, १,
१, ३; ४, ४; ४, ४, ५, १, ९; का. १, ६,
१, १०; २, १; तै. १, ६, ९, १०.
अनु-याज-वत्(मत्पृ) ऐ. १, ११.
अनु-याज्ञा(—जऽअ—)न्त-न्तः श.
११, २, ७, २, ५.
अनु/या, अनुयान्ति वा. १०, ६, १,
७; अनु...ययुः श. ६, २, १, १८;
अनुयान्तु शांआ. १२, २.
अनु/युज्, अनुयुज्ते वा. ५, ४, ३,
३; अन्वयुजत ऐ. ४, २, ६.
अनु-यू(√यु)—युवम् श. ११, ४, २,
१३; —युवम्ऽइव का. २, २, ३, १.
अनु-रात्र—म् ऐ. ३, २, २.
अनु/राष्, अनु...राष्याम तै. ३,
७, १०, २.
अनु/रुष्, अनुरुष्यते वा. ६, ८, २,
४; अनुरुष्यसे वा. ६, ८, २, ४; १२,
४, ४, ४.
अनु-रूप, पा—प ऐ. ३, २, ३; २, ४;
५, ७, ८, २; ऐआ. ५, १, १, ३, २;
शां. १५, २; १७, १; २२, ४;
२५, ५; ६; तां. ११, ६, ३; ५;
१२, १, ३; ५; ७, ५; ७; १३,
१, ६; ५; ७, ५; ७; जैठ. १, ८, २,
४; ३, १, ४, १, २; ३; गो. २, ३,
२, १; २२; —पम् ऐ. ३, २, ४; ३, ५;
६, ५; १७; ८, २; शां. १५, ४;
१७, १; २८, १०; वा. १३, ५, १,
२; तां. ७, ९, १, ५; वा. ४, ४; गो.
२, ३, २, २; ५, १, १, ५; —पस्य तां.
११, ६, ५; १२, १, ५; ७, १; १३,
१, २; ७, ७; —पा तां. ४, ९, ०, ३;
—पाः जै. १, ६, २; —पाद् शां. २, ५,
१, ५; २८, १०; —पाय गो. २, ४,
१८; —पेग तै. १, ४, १, ३; —पै

तां. १५, ७, ६.
अनु-रूप-तम—मः तै. ३, ९, २, २, २.
अनु-रूप-त्व—म् तां. ११, ६, ४;
१२, १, ५; ७, ७; १३, १, ९; ७, ७.
अनु-रोह(√रह)—हः तां. १, १०,
१०; गो. २, २, १, ४; —हाय तां.
१, १०, १०.
अनु/रुम्, अनुरुभते वा. ३, २, १,
३, ६; अनुरुभेत वा. ३, २, १, २, ६;
अनुरुभेरन् श. ४, ५, १, ०, ७.
अनुरुष्येत वा. ३, २, १, २, ६;
अनुरुष्यथम् वा. ४, ५, १, ०, ७.
अनु-रुक्थ—थयः जैठ. १, १७,
२, ३.
अनु-रुचिष—रुचै शां. १८, ११.
अनु-रुम्भ, र्म्बा—म्बाऽइव तां. २०,
१२, ५; —म्बाऽइव तां. १८, ९, १, ६.
अनु/रुप्, अनुरुष्येत वा. २, ६,
११; १, ६.
अनु-रुसि—सः सा. २, ६, १, ०;
३, ९, ३.
अनु-रुष्य ऐआ. ५, ३, ३.
अनु-रुष्यन्—म् सा. २, ६, १, ०;
११; १, ६.
अनु-लोम्—म् वा. ३, १, ३, ९;
तै. २, ३, २, २; ता. २, २, ३, ३;
१०, २.
अनु-लो(म्→)मा—म् वा. १४, ९,
४, २०.
अनु/वष्(←√वृ), अनुवाष वा.
१, ४, ५, १, १; अनुवाष वा. १४, १,
१, २, ४; जै. १, ८, ६; अनुवदयति
ऐ. २, १, ५; जै. १, ८, ६; अनुवदयति
वा. १४, १, १, २, ३; अनुवदयसि
१४, १, १, २, ३; अनुवदयत तै. ३,
३, ८, ६; अनुवदोषन् ऐ. ५, ३, ६;
शां. ९, ५; वा. १, ५, १, २, ०; वा.
१, ७; अनुवोषः ऐ. १, १, ३; जै.
१, ७; अन्ववोषत वा. १, २, ३;
अन्ववोषथाः तै. ३, १०, ११, ४.
अन्ववपते ऐ. ६, ३, ५; वा. १, ६, २,

४, जै १३६, अनु उच्यते वा
 ३, १, ४, ८, २२, अनुच्यन्ते ऐ १,
 १२, शा १, ३, ५, १२, ति १, ५, ९, ८,
 अनुचे श २, ४, ४, ४, अनुचिरे जैउ
 ३, २, २, ३, अनुचिये व १, ६, अनु-
 वक्ष्यावहे जै १८६, अनुचीमहि जै
 ६, अनुच्यासम् श १, ५, १, १८, १९
 अनु विवक्षेत् श ४, ६, ७, २,
 अनुविवक्षेत् श १, ३, ५, १४
 अनु वक्तव्य-व्य श १३, ६,
 २, २०
 अनु वक्त-क्ता जैउ १, १, ५, ४
 अनु-वक्ष्यत्व-क्ष्यन् श १, ५, १,
 १६, ३, ९, ३, ७, तै २२, १, ६,
 -क्ष्यन्त्वम् शा ११, ४, -क्ष्यति ऐ
 २, १५, १६
 अनु वक्ष्यामाण-णौ श १४, १,
 १, २१
 अनु नृचन-नम् शा २६, १, श
 १, ३, ५, १३, -ने शा २६, ३,
 -नेन शा २२, १
 अनु वाह-क श ८, ३, ४, ११,
 ९, १, १, १५, २५, -कम् श १३,
 ४, ३, ६, -का तै ३, १०, १०,
 ३, ४, -कात् तै ३, ९, ११, २,
 -के श ९, १, १, २१, -केन तैआ
 १, ३, १, -के श १३, ५, १, ४,
 -कौ तै ३, १०, १०, ०
 अनु वाक्ये, क्या-क्य-तै १, ७,
 ७, २, -वयया श १, ७, २, १७, ४,
 ३, १, ८, ११, १ ८, ५, ४, ३, ६,
 -क्या श १, ४, ३, १८, ७, २, ११,
 १५, १७, १८, २०, ४, १, १, २६,
 ७, १, ३, १४, ५, ४, २३, -क्या
 श ३, ४, ४, २, ११, २, १, ६,
 -क्याताम् श ११, ३, १, ६, -क्याम्
 श १, ६, ३, २७, ७, २, १२, १७,
 ३, १९, ४, ४, २, ३, ११, १,
 ८, ५, ३, ३, १, ४, १, १३, १४,
 २, ३, १५, -क्याये श १, ७, २,
 १७, तैआ ७, २, १, -क्ये श ४, ४,

१, ३, १५
 अनुवाक्यं वत्-वान् श ४, १,
 १, २६.
 अनुवाक्य-वती-वत्य श. ११,
 २, १, ६
 अनु-वाच्-च श ३, ८, ३,
 १४, -चा ऐ १, १६, २९, ३०
 अनु-विवक्षत्-न्दा १, ३, ५, १४
 अनुक्त, क्ता-क्त शा १२, २,
 श १०, ३, १, ९, -क्तम् ऐ २, १९,
 श १, ४, १, ३५, १४, ४, ३, २६,
 जैउ १, १६, २, १, १७, २, २, १८,
 २, ३, जै १४३, -क्तया शा ११,
 ५, -क्ता ऐ २, १६, शा ११, ३,
 श ४, ६, ७, २, -क्त्याम् श ७, ३,
 २, ९, -क्त्याम् ऐ १, १६, -क्त
 ऐआ ३, २, ४, शाआ ८, ६, जै
 १५२, -क्तेन श ४, ५, ६, ५, १४,
 २, २, ४६, -क्तेनऽइव श ३, २,
 ४, १६, ५, ३, ११
 अनुचान्-न ऐ ७, २७, ऐआ
 १, ३, २, शा ८, ३, शाआ ६, १,
 श ३, ६, १, २९, ४, ३, ४, १९,
 ५, ६, ५, ६, १, १४, ५, ३, २, ३,
 ११, ४, १, ८, १३, ६, २, २०, १४,
 १, १, २६, २, २, ४६, ५, १, १, जैउ
 ४, ६, २, २, ३, ३, जै १४०, गो
 १, २, १०, ३, ६, ८, २, २, ६, -नम्
 ऐ ५, २, ३, श १, ७, ७, ३, ६, १,
 १, १०, व १, ४, -ना ऐ २, २,
 ३, ८, ७, २७, श १, ३, ३, ८, ५, १,
 १०, ८, १, २८, २, ४, ३, १४, ३, १,
 १, ५, ११, ५, ३, १२, ४, ३, ४, ४,
 १०, ६, १, ३, १४, ७, २, २६, का
 १, २, २, ५, ३, २, १२, व १, १, गो
 १, ३, १९, -नाम् श २, २, २, ६,
 ४, ३, ४, ४, का १, २, २, ५, व १,
 १, -नाताम् श २, २, २, ६, ४,
 ३, ४, ४, का १, २, २, ५, -नाय
 सा ३, ९, ८
 अनुचान् तम-माः आ १, २, २,

श १४, ६, १, १
 अनुचान-पुत्र-ग्रा श १०, १,
 १, ३
 अनुच्य ऐ १, १७, ३, ४५, शा
 १५, १, १६, १, २, श १, ३, १, ९,
 ६, ३, २७, २९, ३०, ४०, ७, २,
 १२, ३, १०, २, ४, ४, ४, ६, १, १,
 ८, ८, ४, ४, १६, ९, ५, १, २३, ११,
 ४, १, १३, का १, ३, ४, २, तैआ
 ७, ११, १, जै १०५, गो १, ३, ९
 अनुच्य-च्य ऐ २, १५, १८,
 जै १५९, -च्यम् ऐ २, १७,
 १९, -च्यानि ऐ २, १७
 अन्वञ्च् द्र
 अनुच्यमा(न→)ना-सु श १,
 ३, ५, ७
 अनु वत्सर-र तै १, ४, १०,
 १, २, ता १७, १३, १७, -रम्
 तै १, ४, १०, ३
 अनु-वत्सरी(ण→)णा-म् तै
 १, ४, १०, ३
 अनु/वद्, अनुवदति शा ९, ४, ८,
 ५, २, ३, ५, १०, २, २१,
 ४, श ३, ४, १६, १४, ८, २, ४,
 ता ९, ६, ५, ११, ६, ४, १२, १, ५,
 ७, ७, १३, १, ९, ७, ७, अनु
 वदन्ति शाआ ७, २, अन्ववदव
 श ११, ४, ३, ६, ता ९, २, २२,
 गो १, १, ४, अन्ववदन् ता ९,
 १, ३६
 अनु वद्व-न्त्वम् ऐ २, ४०
 अनु वाद-द ता १५, ५, १७
 अनु(य→)या ता ९, ६, ५
 अनु वर्त्मन्-त्वं श ३, ३, ४, ५, ४,
 ४, १, ९, जैउ १, १, २, ४, ७, जै
 ११३, -र्त्मा ऐ २, २२, -र्त्मान
 श १३, २, २, ४, -र्त्मानम् ऐ २,
 २२, शा १२, ७, श २, ५, २,
 ३४, ९, ३, १, १६, ४, ३, ९, १२, ७,
 ३, १२, १३, २, १५, व १, ४,
 -र्त्मांशौ ऐ ८, ४

अनु-वपट्/कृ, अनुवपट्करोति ऐ.
 १, २, २, ३; ३, ५, १; २, ९; ६, ३, ३; ऐआ.
 ५, ३, ३; शां. १३, ५; १५, १; ३, ५;
 १६, १; २, ४; १८, ५; ६; २८, ७;
 शा. २, ४, ४, २, ३; ४, ३, १, ८; ५,
 २, ०; २, ३; ४, १, ७; ८; १३, ५, २, २, ३;
 ३, ७; गो. २, २, १, ३; ३, १; १, ४;
 १, ५; अनुवपट्कुर्वन्ति शां. १३,
 ९; २८, १; ३; १, ०; ३, ०, १; १, ०;
 १, १; शा. ४, ३, १, २, १; गो. २, ३,
 १, ६; ४, ४, १, ८; अनुवपट्कुर्वति ऐ.
 २, २, ८; २, ९; गो. २, ३, ७;
 अनु...वपट्करवत् प्रां. १४, ५.
 अनु-वपट्क्रियन्ते शा. ४, ३, ५, ७.
 अनु-वपट्-कार- -रः ऐ. २, २, ८; २, ९;
 ३, २, ९; ६, ३; शां. १३, ५; तैआ.
 २, १, ४, १; गो. २, ३, १, ६; ४, ४, १, ८.
 अनु-वपट्-कृत- -तः अ. ४, ३, ५,
 २, ३; ४, १, ८; गो. २, ३, ८; -ताः
 शा. ४, ३, १, २, १; ५, ५; ७; -ने ऐ.
 ७, ३, ३; शा. ४, ४, ३, ९; १४, २, २,
 १, ७; ३, १, ३, ०.
 अनु/श्वास, अनु...वासयन्ति तै. १,
 ६, ७, ३; अनु...ववासयन् तै. १,
 ६, ७, २.
 अनु/श्वास, अनुवस्ते शां. २, ५, १, ५.
 अनु-वसान- -नम् शा २, ५, १, ५.
 अनु/वा, अनुवाति शा. ५, १, ५, २, ०,
 ८, ५, ३, १, २; अनुवाति शा. ८, ७,
 ३, १, २.
 अनु-वा, अन्वा-द्र
 अनु-वि/कृ, अनुविकरति शा. ३, ५,
 १, ३, ६; अनुविकरोति शा. २, ३, ४,
 ८; का. १, ४, १, ६.
 अनु-वि/कृ, अनुविकिरति शा. ३, ५,
 १, ३, ६.
 अनु-वि/कृष, अनु विक्रमते शा. ६,
 ७, २, १, ३-१, ५; तै. १, १, ५, १, ०;
 अनु विक्रमस्व दृष्ट, ७, २, १, ३-१, ६.

अनु-वि/चर, अनु...विचरन्ति तै.
 २, ४, ६, ९.
 अनु-वि/चल, अनुविचलन्ति जै. २,
 ३, ५, २, ४.
 अनु-वि/क्षर, अनुव्यंक्षरत् प्र. ६, १,
 २, २, ९; शा. ७, ३, १, १, ६.
 अनु-वि/तप, अनुवितनुते घ. १, २,
 ४, १, २.
 अनु/श्विद्, अनुवेद तै. २, ४, १, ५;
 तैआ. ६, १, १; अनु...वेद शा.
 १, २, ८, ४, ६; ७; अनुविदुः जै. ३,
 २, ५, १; अन्वैव तैआ. ४, १, १, ७.
 अनु/श्विद्, अनुविन्दते ज. १, ४, २;
 अनुविन्दति शा. १, ३, १, ४, २;
 तै. १, ५, ९, ४; ३, १, २, ३, ८;
 ४, ३-७; अनुविन्दति जै. ९, ९;
 अनु...विन्दति शा. १, ३, ३, ८, ६;
 तै. ३, १, २, २-९; ४, २-७; अनु-
 विन्दमि व. १, १, १, ३; अनु-
 विन्दमि शा. १, २, ३, ७; २, ६, ४,
 ९; १, ३, १, ४, २; का. १, ६, ४, ९,
 २, २, १, २, ०; तै. १, ५, ९, ४; २, ६,
 ४, ९; अनुविचेद शा. १, ६, ४, २;
 अनुविकिदुः का. २, २, १, २, ०; ३,
 ८; अनुवस्त्वन्ति तै. १, ५, ९, ४;
 अनु...वेत्स्यमि तै. ३, १, २, २, ३;
 ८; ४, २-६; अनुवेत्स्यामः शा. ६,
 ३, १, २, ३; अनुविन्दाम जै. १, ४, ३,
 अन्वविन्दत शा. ५, ४, ३, ७, २;
 १, ३, १, १, ४; तै. ३, ७, ६, १, ३, ९,
 १, ३, १; १, २, २, १; ४, १; तैआ.
 ३, १, १, २; ६; जै. १, ८, ०; अन्व-
 विन्दत् ज. ५, ४, ३, २; अनु...
 विन्दत् तै. ३, १, २, २, २-८; ४,
 २-६; अन्वविन्दत् ऐ. १, ३, ३, ९;
 जै. ८, ०; १, ४, २; १, ४, ३; अन्व-
 विन्दत् शा. १, ०, ३, ७, ५, ९; १, ३,
 १, ४, १; तै. १, ३, १, १; २; ५, ९;
 २; २, ५, २, ४; ३, २, ९, १, १, २.

३, १; तैआ. २, ७, १, ३; १, १, २,
 १, ०, ३; ६, ३, १; अन्वविन्दत्
 ग. १, २, ५, १; का. २, २, ३, ९;
 अनुविन्दत शा. १, ४, ४, २, १, ८;
 अनुविदाम शा. १, १, ४, ३, २, ०;
 अनुविकिस्सति तै. ३, १, २, २, ८.
 अनु-वित्त- -तः शा. १, ४, ७, २, १, १;
 १, २; १, ७; -त्तम् तै. १, २, १, ३.
 अनु-वित्त-यज्ञ- -ज्ञः ऐ. १, २.
 अनु-विति- -तयः तै. ३, १, २, २,
 ९; ४, ७; -सिः तै. ३, १, २, २,
 ८; -त्यं शां. १, ३, १, ४, २; तै. ३,
 ३, ९, १, ०; १, २, २, ८.
 अनु-विद्य, अनुविद्यते शा. १, १, ४, १, ५,
 १, १, ५, ४, ३, २; ६, ३, १, ३, ६; ३,
 ३, ९; ४, १, १, ८; का. २, २, ३, ९.
 अनुविद्वस्- -द्वयं शा. १, ५, १,
 ६; तै. ३, १, १, ५, १.
 अनु-वेत्- -ता जै. १, ८, ३.
 अनु-वेदित्- -ता शां. १, २, ३.
 अनु/श्विद्, अनुविद्यते, ऐ. १, १, २,
 अनु-वि/दृष्ट, अनुविपद्यति शा. ६,
 ७, २, ४; अनुव्यपश्यन् ता. ९, १, १;
 अनु/विद्य, अनुवेद्यति तैआ. १,
 २, ७, ४.
 अनु-विध- -धम् ऐआ. ३, ०, २, २,
 -धाः † ऐआ. २, ३, १.
 अनु-वि/धा, अनुविद्यति तां. १, ०,
 ५, १, ०.
 अनु-वि-घाय दाआ. ७, ४.
 अनु-वि/वन्, अनु विनश्यति शा.
 २, ४, ५, ४, १, ३, ७, ३, १, ३.
 अनु-वि/अन्, अनुविभजति दां. ३, ४.
 अनु-वि/आ, अनु विभाति तैआ. ०,
 -३, ७.
 अनु-वि/भू, अनुविभयति शा. ७,
 ३, १, ४, ०; १, ०, ३, ५, १, २; ५, २, १, ५;
 तैआ. ०, १, १, ३; नै. ४, ८, २, १, ०; ४,
 ४; अनुव्यपश्यन् तैआ. ५, १, १, ३.

† 'अनुविधाम्' इति ङ. पठति 'अनुविधम्' इति चाप्यनुनासिके । तत्र प्रथमे कल्पे पदद्वयं न त्वेकं पदमिति विवेचन्यमस्ति ।

अनु-वि/मृञ्, अनुविमृष्टे श ५,
 ४,२,४^१,५, अनुविमाष्टि श ६,
 ४,१,८,७,४,१,९
 अनु वि मृञ्य दाआ ४,३,४
 अनु वि/राज्, अनु विराजति श
 ६,७,२,४
 अनु-वि/ली, अनुविलीयेव श १४,
 ५,४,१२
 १अनु वि/वा, अनु विवाति तै २,३,
 ९,६, अनु विवादितै ३,१०,४,२
 अनु वि/प्या(←स्या)अनु वितस्थे
 तै ३,७,५,१३
 अनु-वि-प्याप्य श १,६,४,६
 अनु-वि प्ति(त→)ता- ता म
 २,८,४
 अनु वि/व्य(←स्य)न्द, अनुविप्य
 न्देत श ११,७,४,३
 अनु वि सूर्य(वसु) तै ३,२,८,२
 अनु वि/स्रम्, अनुविस्रस्य श २,
 ६,१,१५, का १,६,१,११
 अनु वी(वि/इ), अनुव्येति श ८,
 ७,३,२, १०,३,५,१२, जै ८९,
 १अनुव्येति तै १, ५ १०, ४,
 अनुव्यायन् श ८, ४, ३, १६^१
 अनुव्यैव श ६,१,१,१२
 अनु वी- वी जै १७, ४६
 -वीश्याम् जै १७,
 अनु वीक्ष्(वि/इक्ष्), अनुवीक्षते श
 ६,७,७,१६, अनुवीक्षत श ६ २
 ७,६ अनुवीक्षस्व श ७,५,१,८
 अनु-वीह्य श १४ ४ २ १
 अनु वीह्यमाण-ण श ५, २, १,
 १५^१
 अनुवीर्य(→)यां- म् प १, ४ †
 अनु/वृ, अनुवरिष्ये जै १, १६,
 ३,७, अनुवृणीष्य जै १, १६,
 २,७,१,११, ३, ७, अनुवृणीष्यम्
 जै १, १६, ३, १, ३
 अ-ववारयन्त ऐ ७, १
 अनु/वृष्ट, अनुवर्तते श ४, ७, १, ९,
 † 'अनुवीर्यम्' इति मुपा चिन्त्य ।

७,४,१,५, ८, २,२,७,३,१४,४,
 २,२,३,२, जै १,१३,१,७, जै
 ९०^१, अनुवर्तन्ते शा १६,४,५, ३, १,
 अनुवर्तस्व तै ३,७,१०, २, अन्व-
 वर्तत तां १२, ६, ८, अन्ववर्तत
 श ७,४,१, ४, तै १, ७, १, ७
 अनुवर्तयेव शा १०,२,१८,३
 अनु वर्तमान- न जै ९०^१,
 ११५^१,१६८, -नम् जै ९०
 अनु वृत्- वृत् ता १,१०, ९, -ते
 ता १,१०, ९
 अनु वृत्- वृत् ता १०, २
 अनु वृत्ति -ति जै ८०
 अनु/वृष्ट, अनुवर्धते श १०, २, ३,
 ६, अनु वृधसे श ४, २, १, ८
 अनुवर्धयन्ति श १०, २, ३, ६,
 अनुवर्धयाम श १०, २, ३, ६,
 अनुवर्धयति श ७, ४, १, ३
 अनु वेद्य(विडअ)न्त- म् श ३, ५,
 १, २९, ५, १, ५, ६
 १अनु/वेन्, अनु वेनति तैआ ६,
 ५, ३
 अनु वेनत्- वृ तै १, ३, ५, २
 अनु वेक्ष्य(विवृ) जै ६१
 अनुव्य(व/वी)- म् ना १०, ३, ७^१,
 -मृडइव श १, २, ५, १
 अनु-व्य(विडअ)र/गा (←इ),
 अनुव्यवापु श ३, ४, २, २
 अनु व्य(विडअ)र/सृञ्, अनु
 व्यवृत्तति श ४, ४, ५, ११
 अनु व्य(विडअ)वे(व/इ), अनुव्य
 वेति श ३, ४, २, ३, अनुव्यवेयु
 श ३, ४, २, १
 अनु व्यश्(वि/१अश्) अनुव्यश्नुते
 श १०, ३, ५, १२
 अनु व्या(विडआ) √स्या, अनुव्या
 स्यास्याम् प ४, ६
 अनुव्यास्यमान-नानि श १४,
 ५, ४, १०, ६, १०, ६, ७, ३, ११
 अनु व्या(विडआ) √स्या, अनु

व्यास्याप्यन्ति तै १, ८, ३, १, ८,
 ५, तैआ ५, ४, ७
 अनु व्या(विडआ) √ह्य, अनु व्याहरति
 ऐ २, ३, १, अनुव्याहरति तां ६,
 ४, १०, अनुव्याजहार ऐ ७, १, ८,
 जै ११५, १९७, ता २४, १, ८, २,
 अनुव्याजहार श ३, ८, २, २४,
 अनुव्याहराव जै ३४, अनुव्या
 हराम प १, ४, अनुव्याहरव ता
 १७, ४, ३, अनु व्याहरेव ऐ
 २, ३, १^१, अनुव्याहरेव श १, ४,
 ३, ११-२१, ६, १, १६-१८, २,
 १, ४, १९-२२, ४, ५, २, १३-
 १५, का १, १, ४, १९-२२,
 अनुव्याहापीत् जै १५७
 अनु व्याहरिष्यत्- न्त प १, ४
 अनु व्याहार- र शाआ ७, ३,
 जै १५१, -रा ऐआ ३, १, ४,
 शाआ ७, ९
 अनु व्याहारिन्- रीडइव श १,
 ६, १, १, ८, जै १५१^१, -रिण
 श ९, ५, २, ३
 अनु-व्याहृय श १, ४, ३, २, २
 अनु व्यु(विडउत्) च्/चर, अनुव्यु
 चरन्ति श ९, ४, ३, ६
 अनु व्यूह्(वि/उह्), अनुव्यूहति
 श ३, ५, १, २, ३, अनुव्यूहन्ति ता
 ६, १, ११
 अनु व्यु(त→)ता श ३, ७, १, २, २,
 तै ३, ३, ३, ७, जै १, १७,
 २, ६
 अनु/मत्तम् अनुमत्तयेव तैआ २,
 ८, १
 अनु/मवृक्ष, अनुवृक्ष शाआ १२, ३
 अनु/वास्, अनुवासति ऐ २, ३७,
 ३, ४^१, ४, ६, ७, ७, ३, ८, १, ऐआ
 १, ५, २, शां १४, ४, १६, ३^१,
 ७, ८, शाआ २, ७, श ४, २,
 ३, १, १, ३, १, ४, ५, ३, ४^१, ११^१,
 ६, ९, १, ८, ५, १, २, ४, १०, ८, १,

३, ४, १०, १, १, ६, तै १, ४, ५,
 ०, ३, ४, २, ३, ६, ३, ता ४, ९,
 १३, ७, ८, ६, ९, १, ३, ४, ७, ४, ८,
 ८, १०, गो २, ३, २, ३, अनुशासति
 वा १०, ४, १, १४, ०, अनु-
 शासन्ति शा २, ७, ४, ३, ०, २, ता ६, ८,
 ११, गो २, ३, २, ३, ५, ३, अनुशासेव
 शा २६, ९, अन्वशासीव प १, ४,
 अनुशास्यते शा २८, १०, जै
 ६, ३, ता ८, ८, ६, ७, गो २, ६,
 ६, ७, अनुशास्यन्ते ऐआ २, ३, ४
 अनु शास्त, स्ता- स्त ऐ ३, ४,
 १७, -स्तम् ता ४, ९, १३, गो २, ५,
 ३, -स्ता ऐ २, ३, ७, ३, ४, १७,
 अनु/वास्, अनुशास्ति गो १,
 ३, १८
 अनु/वास्, अनुशास्ति तैआ ७,
 ११, १, गो १, ३, १८, अनुशासति
 वा १४, ४, ३, २६, अनुशासास
 वा १४, ७, १, ३९, जै १२५,
 १५२, १६८, जैठ ३, ६, २, ५,
 अनुशासिष्यामि जैठ ३, ६, १, ६,
 अनु शाधि वा ११, ५, ५, ७, जै,
 १२५, १६८, १८६, जैठ १,
 ४, १, २, ४, ८, ४, ७, अनु शाधि
 वा १४, ६, ११, १, जै १६८,
 अनु शास्त वा १, ५, १, २६,
 अनुशासानि गो १, १, २, १, अनु-
 शासिष्याव जैठ ४, १०, १, ३,
 अनुशासिष्याम् वा ११, ४, २, १९,
 अनु भविष्य जै १६८
 अनु शासन- तम् ऐ ६, ३, ०, ७,
 २२, शाभा १३, १, वा १, ९,
 ३, १०, १४, ५, ५, १९, वा २,
 १, १, ३, तैआ ७, ११, ४, गो
 २, ६, ९, -नापि वा ११, ५, ६, ८,
 अनु शिष्ट- ष्ट वा १४, ९, १, १,
 जै ६, जैठ ३, ६, ३, ६, -ष्टम् वा १४,

४, ३, २, ६, -ष्टम् वा १४, ९, १, ५
 अनु शिष्य वा १४, ४, ३, ३२, जैठ
 ३, ९, ०, ५
 अनु शिष्य- लौ ता २७, १५, ३
 अनु शिष्य- लु वा १२, ७, ३, ८, २१
 अनु/दी, अनुशोते तैआ १०, १०, १
 अनु शुष्य(√शु) वा १४, ४, ३, ३०
 अनु शोषु- -वा जै १८४
 अनु/शु, अनुशुष्यन्ति ऐआ २, १,
 ७, शाभा ७, २, वा १, ६, १, ३
 अनु श्रुत- -तम् वा १, ६, २, १,
 ९, १, २५, ३, १, ४, ४, २, २, १२,
 २९, ४, ३, १६
 अनु/पन्, अनुपजति ऐआ १, ५,
 २, वा ७, ३, १, ३
 अनु पच, क्ता- -क्त वा २, २, ३,
 १०, ७, ३, १, ३, ६, का १, २, ३,
 ८, -क्ता ऐआ १, ५, २
 अनु पत्र- जय तैआ १, २६, ३
 अनु/पि(←सि)च, अनुपिच्यत वा
 ३, ८, २, ७, ९
 अनु/पू(←रु), अनुपुषति वा ५, ५,
 ४, १९, अनुपुषति वा ७, ५, ४, १९
 अनु/पु(←रु), अनुपुषन्ति ता
 ७, ९, ३ अनु/रु, र
 अनु/रुम् (←रुम्) - रुम् ऐ
 १, ६, २८, ३, १३, १४, १५,
 ४७, ४८, ५, ४, ६, ३६, ऐआ १,
 १, १, २, ३, ३, ५, ८, ५, १, २, १, ६,
 शा ५, ६, ७, ९, १०, ५ ११, २, १४,
 २, १५, २, ३, १६, ३, ४, २४, ४,
 २६, १, २७, १, २८, ७, २८,
 ५, ३०, ९, शाभा २, १५, १७,
 वा १, ३, २, १६, ६, ३, ७, ७, ३,
 १८, ३, १, ४, २, १६, २, ३, २३,
 ६, ३, १, ४, ३, ७, १, २, १६, १, ७,
 १८, २, १, ४, १, ४, २, ८, १, २, ५,
 २, ४, १५, ३, १, १, ३, ६, ७, ३, ६,

३, ८, २, १, ९, २, ३, ४, ७, ५, १, ५, ३,
 २, ८, १०, १, ३, १०, ३, १, १, ४,
 ११, ५, ४, १३, ९, ७, १२, ८, २, १९,
 १३, ३, ३, १, ५, १, १५, १४, ८, १५,
 ८, तै १, ५, १२, ३, ५, ७, ५, ५,
 १०, ४, ८, ८, २, ३, २, ६, १८, ३,
 ३, ३, ९, १, १०, ३, ७, ६, ३, तैआ
 ३, ९, १, ता १, ६, १, २, ४, ५, ७,
 ६, ७, ८, ७, ७, १, ६, १, १, ३,
 ११, १४, ८, ७, २, ३, ८, २६, १०,
 ९, १०, ९, ६, १०, १०, ३, ४, ३,
 १३, ५, ९, १२, ९, १, १३, १६,
 १७, ७, ५, ९, १५, १६, ११, १७,
 १८, ५, २, १, ६, ५, ८, ३, १६,
 १८, ११, २, १९, १२, ८, २१, ४,
 ६, ६, ३, ७, ४, ३, २, ३, ३, जै
 १९, ८, ९, ५, ९, ६, १०, १०, २,
 ११५, ११८, १३३, १४६,
 १६८, १६९, गो १, ५, १५, २,
 २, ९, ६, १६, -ष्टुम् वा ३०, ३,
 जै ६३, ता ९, ६, ९, १२, १३,
 १५, २४, ११, ७, -ष्टुमि ऐ २,
 ३७, वा ७, २, ४, १४, -ष्टुम्याम्
 तै ३, ३, ९, १, -ष्टुम ऐ २, ३, ९,
 ३०, ४, ३, ४, ५, ४, ३, ३, ३, ६,
 ऐआ २, ३, ६, शा १०, ५, १७, १,
 ३, ३, १८, ३, २२, ८, २७, १,
 ३, २७, ३, २८, ५, ७, शाभा १,
 २, वा ७, १, ३, १९, ७, ४, २८,
 ८, १, २, ५, ६, २, ३, ९, ०, ३, ३,
 ४८, ५, २, ९, १०, ३, १, ४,
 १२, ८, २, १९, १३, ३, ३, १, तै १,
 ८, ८, २, ता ६, ९, ७, ८, ८, ६,
 ११, १०, ५, १७, ५, ६, १३,
 २७, १३, ५, ४, १५, ६, १५, ७, ७,
 १०, ७, १८, ८, १४, २१, ४, ५, ६,
 गो २, ६, १६, -ष्टुम्य ऐ ३,
 १३, ४, १, ऐआ १, १, ३, ७, ७,

† हिताधिक्य शोके (अनुपुष्यन्ति) शीघ्रं च शब्दोपपन्नश्चात्मसंबन्धेन प्रदर्शितम् । सा गामानभिषुषया य ०३, १९,
 प्रपृ० धुतिभिः प्रमाणिता भवति । पदवचनान्यत्र शब्दोपपन्नस्य भवति । अथवा शब्दिदेव/वाताय रूपम् । न तु
 कथमपि G - इत 'अनुपिष्यति' इति शब्दोपपन्नस्य प्रवृत्तौ इति सर्वं भवति ।

१, २, ३, ५, ६, शा २, ११, २, १५,
 २, १७, २, २२, १, २७, १, ७, ३०,
 ११, शा १, ६, ३, २७, ७, ३, १९,
 ७, १, २, १९, ८, १, २, ५, ९,
 ५, २, ८, ११, ५, ४, १३, १४, ८,
 १५, ८, तै १, ७, १०, ४, २, ६, १७,
 २, ३, ७, ७, ३, ता ४, ८, ९, ६, १,
 ११, ३, १३, १४, ७, ४, २, ८, ७, २,
 १०, ५, ८, १२, १३, ४, १५, ७, १,
 २, ९, १५, ११, ९, १७, १, १, २०,
 २, ३, ५, २, १, २, जै ८, ५, ३,
 ९५, ९९, १००, १६८, जैठ. १,
 ४, ४, ७, गो २, ४, १९, -ष्टुभा ऐ
 ३, १४, ७, ६, ८, ६, शा ५, ६,
 १४, २, १५, २, १६, ३, शा ३,
 १, ४, २, १६, २१, २३, २, १, २३,
 ४, २, ५, २०, ५, ३, ५, ७, ५, १,
 ३०, ८, ७, २, ६, ३, ८, २१, ९, ५,
 १, ५, ३, तै २, ६, २०, २, ३, ३, ३,
 १, १०, ३, ता ९, १, १, २, जै
 १४, ८८, १६, तै २, ७, जैठ ३,
 १, ४, ४, गो २, ६, ११, -ष्टुभाऽद्व
 जै १३३, -ष्टुभाम् ऐआ २, ३,
 ६, -ष्टुभि ऐ १, २८, शा ५, ५, २,
 ३, ता ८, १०, १, ३, ५, ७, ९, ९,
 ५, ९, ११, ५, १७, १२, १३, ११,
 १२, १६, १०, ९, १८, ५, २०, ६,
 १५ ११, २, १९, १२, ८, जै ७६
 ८९, ५, १, ३, -ष्टुभै शा १, २, ५,
 १६, जै ११८, तै ३, ७, ६, २
 -ष्टुभो ऐ १ ५ -ष्टुभौ ऐ १,
 ५, २, २६, ४, ३, शा ७, ९, २७
 २, शा १, ७, ३, १९, १३ ४ १,
 १५, २, १०, तां १८, ८, १७
 † अनुष्टुप्-कर्मणि-म् शा ८, ६,
 २, ३

अनुष्टुप् छन्दस् - न्दस. ता ४,
 ५, ७, -न्दसा ४, २, १, -न्दा जै ८
 अनुष्टुप् भिस् - रा ता ९, १,
 २, -रसम् ता ९, १, १
 अनुष्टुप् क्षीर्षन् - पाणि ऐआ १,
 १, १
 अनुष्टुप् सम्पद् - दम् शा ७, १,
 २, १५
 अनुष्टुप्-सम्पन्न- ज्ञ शा १३,
 ५, ४, ९, -ज्ञम् ऐआ २, ३, ६,
 शाआ २, १७
 अनुष्टुप् सहस्र - म् ऐआ २, ३, ५
 अनुष्टुपा (-पूआ-)वतन - नानि
 ऐआ १, १, २
 अनुष्टुप् भा(ग→)गा - म् ४ २, २
 अनु/व्या (←स्था), अनुतिष्ठते शा
 ३, ९, ३, १५, गो १, २, ४,
 अनु स्थास्ये शा ५, ५, ५, २, अनु
 तिष्ठस्व शा ५, ५, ५, २, अनुतिष्ठ
 जैठ ३, २, ३, ८, अन्वतिष्ठत्
 तां ८, ८, ६, ७, जै १४८,
 अन्वतिष्ठत शा ५, ५, ५, ७
 अनु ष्ठाय गो १, २, ४
 † अनु-ष्ठ्या ऐ १, ८, २, ६, ४०,
 शा १, ४, २, १७, ५, १, ६, १४, २६,
 २, १, २, १२, २, ४, १७, ४, ४, २१,
 २२, ३, २, २, ५, ९, १२, ४, १, ७,
 का १, १, २, ८, २, ४, १३, ३, ४,
 १२, तै ३, ६, ६, ३, जै १८४,
 जैठ २, ५, ३, ६, ३, ६, ५, ४
 अनु-व्यन्दै (√व्यन्द) - म् शा ५,
 ४, ३, २४
 † अनुष्य तैआ २, ६, १
 अनु वष- म् तैआ १०, १०, २
 † अनु स/रर्म्भा, अनु सरभेयाम्
 तैआ २, ६, २
 † अनु स/वह् ण, अनु समथद्वत् तै

१, १, ३, ७
 † अनु स/वर्णा, अनु सवाति तै २, ३,
 ९, ६, जैठ १, १, २, ५, अनुसवादि
 तै ३, १०, ४, २
 † अनु स/विर्ष्णा, अनु सुविशति तै
 १, ५, १०, ७
 अनु स/वृष्ट्, अनु सुसर्पति शा ५,
 ४, ५, ६-१२, १८, अनुसससर्पे शा
 ७, ५, १, ९, अनुसससर्पे शा ५,
 ४, ५, २, ३, ६ १२ अनुसससर्पे
 शा ७, ४, ५, ३
 अनु स/स्था, अनुसन्तिष्ठते शा
 १०, ३, १६, ९, शा ३, ७, २, ६, ता
 ४, २, १०, ११, † अनु सन्तिष्ठते
 शा ३, ८, ५, ११, अनुसन्तिष्ठतै
 शा १, ९, २, २५, २, ६, १, ४, १, २,
 १५, ४, ४, २, ८, का १, ६, २, ७, २,
 २, १, १९, † अनु सन्तिष्ठतै ऐ
 ८, ९, ५, ३, १५
 अनु स/सृष्ट्, अनु ससर्पयति शा
 १, ८, २, २, २
 अनु स स्तृष्य(√सृष्ट्) जै १००
 अनु स/स्यन्द, अनुससगिष्यद्वत्
 शा ५, १, ५, १९
 अनु स हितम्, अनु स/धा द्व
 अनु-स/स्था, अनुसस्थापयति शा ३,
 ९, ३, ३०, ४, २, ५, ५
 अनु स/गम्, अनुसजिगमिपति ऐ
 २, ३, ६
 अनु स/सच्, अनुसवन्ते शा ३, २, १,
 ४०, अनु सचताम् शा ७, ५,
 १, ८, अन्वसचन्त जैठ ३, ७,
 १, ३, ता ८, ९, ५, १२, ६, १२, जै
 ६९, अनुसचेत शा ७, ५, १, ८
 अनु स/चर्, अनुसचरति ऐ १, ७,
 ६, ८, ८, ११, शा १, ३, २, ३, २, ३,
 २, ३, ३, ८, ४, ३, ५, ८, १, ४, २,

† अनुष्टुप् कर्मणि इति MW इत्यस्योभयपदस्वरमुद्रण विन्यम् । † 'अनुष्टु' इत्यस्य द्वाजात् किं वि
 शतगण्यमेव । सु० ३० १, ९, ५, ३, ४, ५, १५ । † स्याद् 'वनुष्य' इत्यस्य स्थाने लेखकप्रमादजोऽपपाठ । भाष्यन्तु
 कालनाम्बरभर मिश्रमनोविनोदमाप्रम् । √ वन्द, इ । "अपेयामभिप्रायेण प्रदर्शितेषा द्रष्टुपृग्निस्माकमभिगता ।
 'अनु' इति कर्मवचनोभयपद पृथक्स्वर च लभणादायैवगात च । अतस्तदेव मूपयमिव भवति ।

७,३,२१, १२,७,३,२२, १४,२,
 २,२२,७,१,१८, अनुसञ्चरति श
 ४,१,१,२७, अनुसञ्चरति श ७,
 १,२,२१,४,१,२०, ता ३,११,
 ४, २१,२,८, जै ११७,२०९,
 जै १,८,१,६, ३,५,१,२, गो
 २,५,१४, अनुसञ्चरति श १,३,
 २,३, तै १,५, १२,६, तैआ २,
 १५,१, अनु सञ्चरति श १,३,
 २,३,५,४, २,१,९, अनु स
 चरत तै २,८,९,२, अनुसञ्चरति
 श ३, ८,४,३, १२, ३,२,४, तै
 ३,१,१,६, तैआ २, ६,२, अनु
 सञ्चरति तै १,५,१२,६, अनु
 समचरव तै १,१,३,३,५, १२,
 ६, जै २००,२०९, अनु सञ्चरेत्
 श १४, ७, २, १६, जै ११७,
 अनुसञ्चरेत् तै ३,७,९,९, तैआ
 २,६,१,१०,१,१६
 अनु सञ्चर- रम् शा २७, ६
 -रान् तै ३,७,४,९
 अनु स/वत्, अनुसन्तनोति श ३,
 ५,२,३,१२,४,१,५, का १,४,१,
 ३०, गो २,२,१३, अनु सन्तनोति
 तै १,४,४,१०, अनु सन्तनोमि
 तै ३,७,४,१७ अनु सन्तनम् श
 १२,४,१,४, अनुसन्तनवत् श २,
 ३,४,४,१, ४,२,८, अनुसन्तनोत्
 का १, ४, १, ३०, अनुसन्तनुत्
 जै ४,२,१,४-१०, अनुसन्त
 नुत्वात् श ३, ६, २, १३, ४ ३,
 १, २
 अनु सन्तनवत्- न्वन् श ३, ७
 अनु स/वत् अनुसन्तरन्ति गो २
 ५,१२
 अनु स/वत्, अनुसम्पदव तैआ ६,
 १,१
 अनु स/वत्, अनुसन्धवन्ति जै १,
 ८,१,४

अनु सन्धत्य जै २०५
 अनु-स/धा, अनुसन्धधाति ता २,
 ९,४
 अनु सहित-म् ऐआ ३,२,६,
 शाआ ८,११
 अनु सम्/अन् अनुसमनन्ति ऐ
 ४,२०,
 अनु सम्/शब्द, अनुसमन्नुते श
 ४,३,१, २, अनुसमन्नुवाते शा
 ३०,१
 अनु सम्/२अस्, अनुसमस्वति श १,
 ८,३,१८,२२,२,६, १,४७,३, ८,
 ३,३७, का १,६,१,३०, अनुसम
 स्वन्ति श २,६,१,४८, का १,
 ६,१,३०
 अनु-समारम्भ(म्डाआ/रम्) तै ३,
 ३,७,८
 अनु-सम् आ/वद् अनु समारो
 हति तै २,१,२,१०
 अनु सम् आ/वद्, अनुसमावद्वा
 प १, ४
 अनु सम् आ/वद्, अनुसमाहर गो
 २,३,१७, अनुसमाहरताम् गो २,
 ३,१३,१५, अनुसमाहरताम् गो
 २,३,१३,१४,१५
 अनु सम्/ह, अनुसमेति शां ९,६,
 तै १,५,१०, अनुसयन्ति तै
 ३,१,१,७, अनुसमिम ऐ २,३१,
 अनु समीयात् ऐ २, ३१, शां
 ९,६
 अनु समीद्व(म्/हल) श १२, ८,
 १,२
 अनु सम्/पद्, अनुसम्पाद्वयध
 जै ६
 अनु सम् प्र/आप्, अनुसप्रामुयात्
 जै ३,६,५,२,३
 अनु सम्/अनुसम्भवति श १२,
 १,१,१५, जै ३,२, ४,२ ५,७,
 ५,६,७,९

अनु सम्/अन्, अनु समर तै १,४,
 ४,१०
 अनु सवन्- तम् ऐ २,२३,२४,
 शा १३, ३, २८,३, तै २,२,८,
 ३,३,१२,५,१०, ११, ता ३,११,
 ४, १८, ४,४, सा १,७, ५,४,२,
 जै १३९, -जै सा १,४,६
 अनु/स्य, अनुसस्यु जै ३,२,५,२
 अनु सरण- णाय जै १८६
 अनु सरिष्य(त्-न्ती) जै १८६
 अनु/स्यन्, अनुस्यन्ति शा १३,६,
 श ४,१,१,१७, अनुस्यन्ति शा
 १३६, अनुस्येत् ता ४,३,६,५,
 ७,५
 अनुस्यज्यत शा २०,२,४, ता
 ६, १,६,८, १०, ११, ७, ८, ९,
 १०, ११, १२, १३, १४, जै ३६,
 जै १,४,४,१,२, ३, १, ४, ५, १०,
 १३, १६, १९, ४, १, ५, ८, ११, १४,
 १५ अनुस्येताम् ता १०, २, ६,
 अनुस्यज्यन्त ऐ २, ३, ३, ६, १,
 २, १०, तै २, १, २, १, ३, १०, १, जै
 १०६, अनुस्यज्यन्त तै २, ३, ३,
 अनु अस्यज्यन्त जै १०४, १०६,
 अनु सूज्य का ३, ६, ३, १, ९, ३, ७,
 ४, ४, ५, २१
 अनु सष्ट- ष गो २, १, १६,
 -ष ष्व गो २, १ १६ -ष्व गो
 १, ५, २३, -ष्व तां ७, १०, ३
 अनु स्तब्ध(स्वन्म)- म् शां
 २४ ४
 अनु स्तर(ण-न्)णी(स्वन्)- णी ऐ
 ३, ३२ तां २१ १, ७, १ १, ७ जै
 १४९, -णीम् ऐ ३, ३२, तां २१,
 १ ८, १ १, ७
 अनु/स्त्व, अनुस्त्वोति शां ३, ७, ९,
 २, १, ६, अनुस्त्वोत् तै ३, ८
 अनु/स्त्वं, अनुस्त्वन्ति गो १,
 ३, ९

† वेपुचिद्विस्तलेपे 'अनुसचरन्तीत्युपलभ्यते । † अयेपामभियाय प्रदर्शिता द्वुपमृतिनाम्नाकमभिमता ।
 'अनु' इति कर्मप्रवचनीयपद धृत्वरत्न व । † अनु-...-...-... पाठ ।

अनूप विरय

श ८, २, २, ४, ३, २, ५, ८, ७, २, ५,
अनूपदधाति श ७, ४, २, १०, ८,
४, ४, ३, अनूपदध्यात् श ६, २,
२, २, ७, ४, २, १०, ८, ४, ४, ६,
७, २, ५, अनूपदधामहै श ८, २,
२, ३, अनूपदधत श ८, २, २, ३,
अनूपदधत श ८, २, २, ३,
अनप हित- ता श ६, २, २, २,
२९

अनूप विश्य (नुडउप/विश), श ७,
४, १, २

अनूपसद् (नुडउप/सद्), अनु
उपसीद्वत् ए १, २, २

अनूपस्था (नुडउप/स्था), अनूपति
एते जैड १, १५, १, ३, २, १, २, ६,
७, ३, १, २, ६, अनूपतिष्ठन्ते ऐ ३,
७, ऐआ १, ५, १, श १०, ५, ४, ५,
जैड १, १५, १, ०, ५, २, ३, ४, ५, ३,
३, ४, ५, गो २, ३, ३
अनूपे (नुडउप/ई), अनूपेषु गो २,
६, ७

अनू(←नु)-नु-प्य, न्या- न्य ए
२, २, ४, तैआ १, ११, ४, -न्यया
ए ८, ५, गो १, ४, ८, -न्ययस्य श
१०, ६, ७, श ९, ५, १, ३, ४, -न्या
शां ४, ४, १८, ११, १२, श १३,
५, ४, २, ५, ६, २, १६, तै ३, ९, ९,
३, ता १७, १३, २, १०, १३, १६,
-न्यायम् शा ४, ४, श २, ४, ४
१४, ४, ५, १, ५, का १, ३, ४, ८,
गो १, ४, ७, -न्यायाम् जै
१३९, -न्यायै ए ७, २, १, २,
२, ४, श ३, ८, ५, ११

अनू(←नु) घान- जा तै १, ६, ३,
३, ६, ६, ३, ७, १०, ४, -जानाम्
तै १, ८, ६, ३, ३, ७, ६, ८, -जैन्य
तै ३, ३, ७, २

अनू(←नु) राण- घा तै १, ५, १,
३, २, २, ७, ८, -घान् तै ३, १, २, १,
-घास तै ३, १, ३, १, -घेभ्य तै

३, १, ५, १
अनू(←नु)-नुष्- धम् तै ३, ४, ४, १
अन्य (नुडअ) क्षर- म् स २
अन्य (नुडअ)-ङ्गा- म् श ४, ५, ६,
४, १०, २, ६, १५, १४, १, १, १०
अन्यञ्च्(नु/अञ्च्)- न्य तै
२, १, ३, ६, -न्यक् तै ३, २, २, ५,
-न्यश् ५, १, ५, १३, का १,
३, ३, १६, जैड १, ८, ३, ४, -न्यञ्च
ए ७, १८, श २, ५, श ४, ३,
१, ९, ८, १, ३, १०, १२, २, २, ११,
तै १, ६, ८, ९, गो १, ४, २, ३,
-न्यञ्चम् ऐआ १, २, ४, श १२,
४, ४, ७, -न्यञ्चि शा १९, ५, ७,
जैड १, ८, ३, ४, -न्यञ्चौ तै १,
३, १, ३ अनूक्, अनूक्य, द्र
अनूची- ची ऐ ३ ३, ७, १, ९, ३,
१, ४, ३, ४, ६, ५, ३, १, ८, तै १, ७,
६, ८, २, १, ३, ६, जै १५, ७, -ची
ऐ ३, ३, ७, श ८, १, ३, १०, ७,
२, १० -चीम् ऐ ३, ३, ७, ऐआ
१, २, ४, -च्य श १, ३, १, ९, ४,
५, ५, ४
अनूचीन गर्भ- भं श ५, ३
१, ८
अनूचीन ल्य- त्वाय तै २, १,
३, ६
अनूचीनाह (नुडअहन्)- म् श
२, ४, ४, ६, ५, ३, १, ५, २, ५, १३
अनूच्य- च्याति ऐ ८, ५, श ६,
७, १, १५, २८, जै ११, ७, -च्ये
ऐ ८, १२, १७, चांआ ३, ५
अन्यञ्च्(नु/अञ्च्), अन्याकि श
१२, ५, २, ५
अन्युत्र श २, १, ४, ५, ११, ५, १,
१४
अन्य (नुडअ) ति/वि(←णि)च्
अन्यविचिच्छेत् तै १, ४, ३, ६,
अन्यती (नु अति/ई), अन्यत्येति
श ४, ६, ९, १३

अन्यत्वा (नुडअति आ)/वृत्, अन्य-
त्यावर्तयेत् तै १, ४, ३, ६
अन्य (नुडअ) धि/रह, अन्यधिरो-
हत ऐआ १, २, ४
अन्य (नुडअ) व/कम्, अनु अप
क्रामन्ति तै १, ४, ४, ८
अन्यभ्यवे (नुडअभिडअव/ई), अन्य
भ्यवेयाय जै १९८, अन्यभ्यवेयु-
जै १९९, अन्यभ्यवेत्याय जै
६३, अन्यभ्यवेताम् जै ६३,
अन्यभ्यवेताम् जै ४६, ६३
अन्यय (नु/ई)- म् तैआ ८, २, १,
३, १, ४, १, ५, १
अन्यजै (नु/अञ्ज), अन्यजैति श
३, ७, २, ४
अन्यर्थ वाचिन्- ची गो १, १, २, ६
अन्यव (नु/अव्), अनु अवतु ऐआ
५, १, १, तै २, ७, ८, २, १६, २,
अनु अवताम् ऐआ ५, ५, १, १,
अनु अवन्तु तै २, ७, ८, २,
अनु अवतम् तै २, ७, ८, २,
अनु आवीत् ऐआ ५, १, १, तै
२, ७, ८, २
अन्य (नुडअ) व/कम्, अन्यव
क्रामति श १४, ७, २, १, ३
अन्य (नुडअ) व/पा, अन्यवागान्
श २, ६, १, १५
अन्य (नुडअ) व/चर, अन्यवचरन्ति
श ४, ३, २, ६
अन्य (नुडअ) व/एन, अन्यवा
परथम् जै १४३
अन्य (नुडअ) व/घा, अन्यवद
धाति श ६, ५, १, ३, अन्यवद
धाम् जै १४
अन्य (नुडअ) व/नी, अन्यवायन्ति
गो २, २, ८, ५, ५
अन्य (नुडअ) व/ई, अन्यवपातो
शां १०, ३, १७, १५
अन्य (नु) अ/वृत्, अन्यवपते
गो २, ३, १, २

अन्येनामिनायेण प्रदक्षितेना द्युपमृतितात्मादमिनायाः । 'अन' इति कर्मप्रयत्नात्परं लक्षणार्थतया च ॥

अन्व(-नुडअ-)व/या, अन्ववययुः †
ऐ. ६, १४.

अन्व(-नुडअ-)व/रह्, अन्ववरोहति
श. ९, ५, १, ६८.

अन्व(-नुडअ)व/लुप, अन्ववलुप्यते
तां. ६, ३, १२.

अन्वव-सुसि- -म् तां. ६, ३, १२.

अन्वव/सृञ्, अन्ववसृञ्जतात् ऐ.
२, ६; तै. ३, ६, ६, २.

अन्वव-सक्षयत्- -न् जै. ९९; जैव.
१, ४, ४, २.

अन्व(-नुडअ-)व/सृष्ट, अन्वव-
सर्पांसि श. १, ८, १, ६; अन्ववस-
सर्प श. १, ८, १, ६.

अन्व(-नुडअ-)व/सो, अन्ववस्यन्ते
शांआ. ६, २०; अन्ववस्यति तै.
१, ४, १०, २; अन्ववस्यन्ति श. ६,
७, ३, ५; अन्ववस्यत तै. १, ४,
४, ७.

अन्वव-स्यत्- -स्यन्तः तां. ११,
५, २०.

अन्वव-सायिन्- -म् श. ११, ४,
२, १३.

अन्व(-नुडअ-)व/स्था, अन्ववसि-
ति श. ५, ४, १, २३; २३; अन्व-
वसिप्यदात् श. ५, ४, ३, २३; अन्व-
वसिप्येत् श. ५, ४, ३, २३; अन्व-
वस्यदात् श. ५, ४, ३, २३.

अन्व(-नुडअ-)व/सु, अन्ववस्राव-
यति श. १२, ८, ३, १७; तै. १,
३, ८, ३.

अन्व(-नुडअ-)व/द्व, अन्ववद्वन्ति
श. ३, ३, ४, १६.

अन्व(-नुडअ-)व/वह्, अन्ववद्वन्ति
तैआ. ५, ९, २.

अन्ववात्रै(नुडअव/अत्रै), अन्ववा-
जति श. २, ६, २, १७; अन्ववात्रै
ऐआ. २, ४, २.

अन्ववे(-नुडअव/ह्), अन्ववैति श.
९, १, १, ३३; तैआ. ५, ९, ४; अन्व-
वैति का. १, ६, १, ११; २७; अन्व-
वयन्ति ऐ. ६, १४; श. ३, ४, १५;
५, ३, १५; १२, ८, १, १८; अन्ववे-
प्यावः † ऐ. ४, ५; अन्ववैप्याव'
तां. ८, ८, ६; ७; अन्ववैप्यामहै गो.
२, ५, १; अन्वव्यायामि श. १४,
४, १, ११; अन्वव्यायाम् श. ७, २,
१, १३; अन्ववैत् तैआ. ४, ११, ७;
अन्वव्यायन् ऐ. २, ३, १; ३, ४, ५, ४;
५, ३; श. ३, ५, ३, १५; गो. २, २, ८;
५, १; अन्ववेयुः श. ६, ३, १, ५.
अन्ववेत्य श. ११, ५, ५, ८.

अन्ववेक्ष्य (-नुडअव/ईक्ष्) श. ३,
८, २, २५.

अन्ववश् (-नु/१अश्), अन्ववश्नुते श.
८, ९; अन्ववश्नुयन्ति तै. २, ८, ३, २;
अनु...अत् तैआ. १, ७, ६; जैव.
१, १०, २, १.

अन्ववश् (-नु/१अश्), अनु रमः श.
२, २, ४, ११; जै. ४, ८, ३, १;
अनु रममि ऐ. ४, ५७; अन्ववश्
श. २, २, ४, ११.

अन्ववस्व (-नु/२अस्) ऐ. ८, ११.
अन्व(स्त→)स्ता श. ३, २, १, १३.

अन्व(-नुडअद्व)इ- -म् शां. २४,
५; २५, ११; २६, ९; १७; श.
१०, २, ५, १३; १३, १, ७, १; का.
१, ३, ४, ४; ५, २, १; तै. १, ७, ३,
२; ३, ८, १०, २; तां. २०, १४, ४,
जै. १७०; गो. १, ५, २.

अन्वा(-नु/वा)- -न्वाऽतां. १, ९, ८.
अन्वा(-नुडआ)व/ह्, अन्वाकरोत्
ऐ. ५, ७; तां. १८, १.

अन्वा(-नुडआ)व/प्याम, अन्वादी-
प्यायाम् तै. ३, ७, १३, ४; तैआ.
४, २०, ३.

अन्वा(-नुडआ)व/घा, अन्वादघुः
जै. १४.

अन्वा(-नुडआ)गम्, अनु...आगच्छन्ति
ऐ. ५, १; अन्वाजगाम श. ११,
६, २, ५; जै. १७६; अन्वाजगमुः
श. १, ६, ३, १८; अन्वाजगमुः श.
२, ४, ३, ५; ३, ६, २, १७; १२, ९,
३, ९; का. १, ३, २, ६; अन्वाग-
मिप्यति जै. १४; अन्वागच्छात् जै.
१४; अन्वागच्छान् जै. १६८;
अन्वागच्छत् ऐ. ७, १९; अन्वा-
गच्छताम् ऐ. ४, ८; अन्वागच्छन्
ऐ. ३, ४, १.

अन्वाजिगांसन् श. ११, २, ७, २६.
अन्वा-गत- -तस्य तैआ. ५, १, २.
अन्वा-ग्राह्य श. ३, २, ४, ४; ५, १,
१६; ६, २, १७.

अन्वा-गन्तु- -न्ता श. ९, ५, १, ४६.
अन्वा-गाम- -मात् जैव. ३, ४, ५,
२; जै. १६८.

अन्वा(-नुडआ)व/गा, अन्वागात् गो.
१, २, ७.

अन्वा(-नुडआ)व/क्ष, अन्वाचक्षते
श. २, ४, ४, २; का. १, ३, ४, १.
अन्वा(-नुडआ)व/त्त्र, अन्वात्त्रान्
तै. १, ४, ४, १०; अन्वात्त्रोत् तां.
२०, १४, ५; अन्वात्त्रासीत् श. ८,
६, ३, २२.

अन्वा(-नुडआ)व/त्प, अनु...
आतपति जै. ११७; अनु...आतप
जै. ११७.

अन्वाति(-नु-आ-अति)व/रिच्, अन्वा-
तिरेचयति तैआ. २, १६, १.

अन्वा(-नुडआ)व/दा, अन्वा...
दास्ये श. २, १, ३, १६.

अन्वा(-नुडआ)व/दीधी, अन्वादी-
ध्यायाम् तै. ३, ७, १३, ४; तैआ.
४, २०, ३.

अन्वा(-नुडआ)व/घा, अन्वादघुः
जै. १४.

† गुप्ता दीनेद्वयकाराधिक्यः । ! एतेष्वर्थाति (पा. ६, १, ८९) यद्यथावत्तान्दसः प्र. । ऽ=तलं(४, १, १),
कां. (१७, ७), Bc. ह्यनेषु 'अनु-या' इति पाठः । गो. (२, २, १३) ह्यत्र 'प्राव' इति पाठस्तत्र च टिप्पण्या
तेषु-पाठोऽपि संक्षिप्तः । य. (१, ७, ७) ह्यत्र तु 'अनु-या' इत्येव पाठः ।

१,३,१,१७; का. २,२,४,१४; तै.
१,६,१,११; ३,३,३,२; अन्वास्ते
तै. ३,३,३,३; अन्वासातै शा. १,
३,१,१२; अन्वासीत शा. १, ३,
१,१७; का. २,२,४,१४; अन्वा
सीत तै. १,६,१,११; ३,३,
३,२; अन्वासिप्महे जै. ४७.

अन्वा-(नुडआ)√स्था, अन्वातिष्ठति
तां. १६, ११, १५; अन्वातिष्ठत्
गो. १,२,२०;२१.
अन्वा-स्थाय शा. ६,१,५,१७.
अन्वा-स्थाय- -यः तां. १६,११,
१६.

अन्वाह्-(नु)√आह(←न्), अन्वाह
ऐ. १,९; १३; १६; २२; २८;
२९; ३०; २, २; ५; १०;
११; १२; १३; १५; १७; १८; १९;
२०; ३, ४; ६, ९; ११; १२;
शा. ३,२; ५, ६; ७, १०; ८, १;
९, २; ३, ४; ५, ६; १०, २; ५;
६; ११, १; २, ३; ६; ८; १२, २;
३; १६, १; २८, २; ५; ७; ३०, १;
११; शा. १, ३, ५, २; ४; ५; ६;
१५; १६; ४, ३, १, २; ४; ५; ६;
७; ९; २९; ३३; ३४; ४०; २, १;
१८; ३, ३, ५, ५, ५, ६, १, १४;
१६; ६, ३, २, ७, ७, १५; ८, २, ४;
१, १, १, २, २, २, २, २, २, २, ३; ६,
१, २, १; २, २; २६; ३, ४, १,
२, ३; ८, ३, २, ३; ९, ३, १; १५;
४, ४, २, ३; ६, ७, ७; ५, ५, ४,
२, ५; ६, २, १, २, ४; २, ५; १०;
७, ३, २, ९; ९, २, ३, १, १, २, ३,
१, ९; ११, २, १, २, ४, २, १, ७, ७;
८, ५, ४, ६; १५; १६, १, ३, १, ३; १५;
२, २, १, ५; तै. १, ६, ५, ३; ९, १;
तैआ. २, १, १, १, १, १; ५, ४,
२; ३; प. २, ४; गो. २, १, २, ४;
२, ५; अन्वाह शा. ३, ४, १, १, ५;
४, ३, १, १, २; ८; १६, १, ३, ३, ३;
३, २, १, ८, १, ५, ७; ९, ३, १, ३; तै.

१,६,६,५; अन्वाहुः ऐ. ६, ९;
शां. २८, ३; शा. १, ३, १, २६; ५,
१२; ४, १, २३; २, ४; २६; २८;
३, ५; ३, ७; ४०; ४, ३, ४, २, १;
अन्वाहुः शा. ७, ३, २, ८; ११, ५,
४, ६; १३; १, ४; १३, २, ९, ९; ५,
२, ९; १६, ८, १, ५, ८.

अन्वा-(नुडआ)√ह, अन्वाहुरति शा.
११, १, ८, ६.
अन्वा-हार्य- -यः शा. ११, १, ३,
७; ८, ६; ४, १, १, १; गो. १, ३, १०;
-यम् शा. ३, ७; शा. १, २, ३, ५;
का. २, २, १, १, ९; तै. १, १, १०,
५; गो २, १, ६; -यणे शा. ११,
१, ८, ६.

अन्वा-हार्य-भुचन- -नः ऐ. ७, १, २;
८, २, ४; शांआ. १०, ८; शा. २, १,
४, ६; २, २, १, १; ३, २, २, ६; ११,
५, ३, १०; १२, ४, १, ३, ५, २, १, १;
का. १, १, ४, ५; २, २, १, ३; तैआ.
१०, ६, ३, १; प. १, ५; जै. ४,
११, ५, १, ५; -नम् ऐ. ७, १, २;
शा. २, ३, २, ४; ४, २, ९; १३;
१२, ४, २, १, ४, १; का. १, ३, ३,
९; १, १, ६, १, ७; तै. १, १, ४, ४, ५;
७; ८, १, ४; प. १, ५; -नात् शा.
५, २, ३, ३; ४, १, ५; का. १, ६, २, ४;
-ने ऐ. ५, ३, २, ३, ४; ८, २, ४; शां.
२, ३; ६, १, २; शा. २, ४, ३, १, ३;
५, २, १, ४; ११, ५, ८, ६; १३, ४,
३, ४; का. १, ३, २, १, १, ५, १, २;
६, १, ४; तै. १, १, १०, ५; ३, ३,
९, ९.

अन्वा-(नुडआ)√क्षि, अन्वाद्वयत्
जै. ३, ३.
अन्वि- अनु√इ द.
अन्विपु, अन्विष्टि- अनु√इ प द.
अन्वि-(नुड)ष्ट- -म् तै. ३, १, २,
५, ८.
अन्वीह्, अनु√इश् द.
अन्वीप- -म् तां. २, ५, १०, १, २.

अन्वीह्, अनु√इश् द.
अन्वृ-(नुड)च्- -म् शा. ६, २, २,
५; १०.

अन्वे- अनु√इ द.
अन्वे-(नुडआ)√इ, अन्वैति ऐ. ३,
१७; अन्वायन्ति ऐ. १, १, ५.

अनु-(नुड)क- -क्तानाम् शां. १६, ६.
अनु-(नुड)काम्क(√कम्)- -काः
शां. २, ४, ८, ७; १, ३, ६.

अनु-(नुड)कथ- -कथा- -कथा. ऐ.
६, १, ३.

अनु-(नुड)चित- -तः ऐ. २, १.
अनु-(नुड)च्छित्ति-धर्मन्- -मां श.
१६, ७, ३, १, ५.

अनुच्छिन्न- -न्नः शां. ९, ४.
अनु-(नुड)च्छिष्टा(←ष्टआ)- -शिन्-
-शी जै. १, २, ६.

अनुजि(←नुड)व(√जि)व, ता- -तम् जै.
१, ५; -त्ता तां. ७, २, २.

अनु-(नुड)त्त(म)→मा शां. १९, ९.

अनु-(नुड)त्तर-नेदीक- -म् तै. २,
७, ५, २.

अनु-(नुड)त्त-पूत- -म् प. ४, १.

अनु-(नुड)त्तसन्न(√सद्)- -म् शा.
७, ३, १, ४, २.

अनु-(नुड)त्तित्कत्(√सिञ्च्)- -म्
शा. ३, २, २, १, ९.

अनु-(नुड)त्तस्यमान(√स्य्)- -नः
जै. १, ६, ४.

अनुसृष्ट- -ष्टः तां. ५, १०, २; -ष्टम्
तां. ५, १०, ५; जै. १, ६, ४; -ष्टश्च
ता. ५, १०, ३.

अनुसर्ग- -र्गः जै. १, ६, ४.

अनु-(नुड)दक- -कः सा. ३, ९, १.
अनुदक(←नुड)दअन्च्)प्रवण- -म्
गो. १, २, १, १.

अनुदात्त(←नुड)द(√दा)- -त्तम्
सां. ३; -त्तानि सां. २.

अनुदित,ता(नुड)द(√द)- -तः तै. १,
७, १, ७; जै. १, ३, २, ४; -ता
तैआ. ४, १, १; -तासः शा. ११,

५, १, ६; -ते ऐ. ५, २९^२; ३०; ३१^३;
शां. २, ९^३; १२, ४^३; श. २, ३, १,
९; ३, ३, ९; ४, १, २, १२; १२, ७, ३,
३; १३, २, १, ७; का. १, १, ४, ७^३;
८; तै. २, १, २, ९; ३, ८, १६,
४; जें. ११९^३; १२०; तां. १२, ६, ८^३.

अनुदय- -यः का. १, १, २, १२.
अनुदित-होमिन्- -मी ऐ. ५, २९.

अनुद्वन्द्व-(-नञ्उत्/व्) - -द्वन्द्व ऐ. आ.
३, १, २.

अनुद्वत्(-नञ्उत्/व्) - -ताय जै.
४६.

अनुद्वत्, ता- -ताः जै. ४६; -ते तै.
२, ७, ६, २; तां. १९, १३, ९.

अनुद्वत्-मानस्- -नाःऽद्व शां.
१५, ४.

अनुद्वान(-नञ्उत्/व्) - -नाय तां.
५, ५, ३; १८, १०, १०.

अनुद्वधत्(-नञ्उत्/व्) - -म् ऐ. ७,
१२; श. २, ३, १, ७^३; १२, ४,
४, ६^३; ७^३; का. १, ३, १, ३^३; तै.
१, ४, ४, १, २; ३^३; ५; ६^३.

अनुद्वधमान(-)ना श. ४, २, २, ११.
अनुद्व-(-नञ्उत्)जात- -ते तै. १, ४,
४, ६.

अनुद्वधय(-नञ्उत्/व्) तै. १, ४,
४, ७.

अनुद्वन्माद्(-नञ्उत्/व्) - -दाय तै.
१, ८, ३, १; ८, ५; तै. आ. ५,
४, ८.

अनुद्व-(-नञ्उत्)-प-क (मिन्-) मिणी-
-पयः श. १, ७, १, ७.

अनुद्वगीत(-नञ्उत्/व्) - -म् श. ४,
६, ९, १७^३.

अनुद्व-(-नञ्उत्)-प-गृहीत- -तामि मं. २
अनुद्व-(-नञ्उत्)-प-जीवन- -नाः तां. २०,
१४, ५.

अनुद्व-(-नञ्उत्)-प-जीवनीय- -शाः श.
६, ३, १, २३; २४; -वानि तै. आ. ५,
३, १३.

अनुद्व-(-नञ्उत्)-प-जीवनीय-न(र-)रा-

-राः श. ६, ५, २, १९; -राम् श.
६, ५, २, १९

अनुद्वज्वलित(-नञ्उत्/व्) - -तः
श. ११, ८, ३, ७.

अनुद्व-दास(-नञ्उत्/व्) - -साय तै. आ.
२, ८, १.

अनुद्व-(-नञ्उत्)-प-दृष्ट- -दृष्टे जै. ३, २,
२, ६.

अनुद्व-धमात्(-नञ्उत्/व्) - -तः श.
११, ८, ३, ७.

अनुद्व-(-नञ्उत्)-प-नासुक- -काः गो. २,
२, ६.

अनुद्व-(-नञ्उत्)-प-पृच्छमान- -नः जै. ३,
६, २, ६.

अनुद्व-(-नञ्उत्)-प-वाध, धा- -धम् श. ८,
५, १, ३^३; ४^३; -धा श. २, ४, ४, ६;
११, १, ३, ६; का. १, ३, ४, ४.

अनुद्व-(-नञ्उत्)-प-युक्त- -क्तः श. १८, ५.
अनुद्व-(-नञ्उत्)-प-रत्- -तः श. २, ३, १, ६.

अनुद्व-(-नञ्उत्)-प-वीतिन्- -तिनः तै. आ.
२, १, १.

अनुद्वधयच्छमान(-नञ्उत्/व्) -
यम्- -नः गो. १, २, १४.

अनुद्वसञ्च(-नञ्उत्/व्) - -सञ्चयः
गो. १, १, २८;

अनुद्व-साय श. २, ३, १, १७^३; का. १,
३, १, १०^३.

अनुद्व-समुच्च(-नञ्उत्/व्) - -वह श.
१०, २, १, १.

अनुद्व-स्थित, ता(-नञ्उत्/व्) - -तः
श. २, ३, १, १३; का. १, १, ७; -तम्
श. २, ३, १, १३^३; -ता श. २,
३, १, १३; का. १, २, १, ७.

अनुद्व-स्थिति- -म् श. २, ३, १, १३;
का. १, ३, १, ७.

अनुद्व-दृष्टय(-नञ्उत्/व्) - -दृष्टयः
तां. ६, ५, १५.

अनुद्व-दृष्टय(-नञ्उत्/व्) - -ताय
जै. ३, ४, ३, १.

अनुद्व-द्वत्(-नञ्उत्/व्) - -म् श.
२६, ३.

अनुद्व-द्वत्(-नञ्उत्/व्) - -रन् श. ६,
६, ४, ९, १०.

अनुद्व-द्व-(-नञ्उत्/व्) - -तः श.
१, ६, ३, ७; ८; ५, ५, ४, ८; -ताम्
श. १, ८, १, १६; -तेन गो. २, ५, ६.

अनुद्व-कृत(-नञ्उत्/व्) - -तः
शां. १८, १२.

अनुद्व-धाय(-नञ्उत्/व्) - -धा श. १०,
२, १, १.

अनुद्व-पेत्(-नञ्उत्/व्) - -ताय श. ११,
४, १, ९; २, २०.

अनुद्व-पोष(-नञ्उत्/व्) - -पोषः गो. २, ४, ८.
अनुद्व-(-नञ्उत्)-भय-सामन्- -मानम्
शां. २५, ६.

अनुद्व-(-नञ्उत्)-व्यग, णा- -णम् ऐ. ३,
३८; शां. २६, ३, ५^३; -णाम् ऐ.
७, ४.

अनुद्व-(-नञ्उत्)-न- -म् ऐ. २, ६; तै. ३,
६, ६, ३.

अनुद्व-(-नञ्उत्)-न-वृत्त्- -वृत्तः श. ७,
३, १, ३०^३.

अनुद्व-(-नञ्उत्)-पर- -म् श. २, १०.
अनुद्व-(-नञ्उत्)-स(र-)रा मं. २, २, ७;
तै. आ. १०, १, १०.

अनुद्व-(-नञ्उत्)-म्-निद्व(व्) - -म्
गो. १, ५, ११.

अनुद्व-(-नञ्उत्)-व- -वम् श. ३, १; जै.
९३; -चेन जै. १, ४, १, ३^३.

अनुद्व-(-नञ्उत्)-वृ- -जवः गो. १, २, २२.
अनुद्व-(-नञ्उत्)-ण, ण- -णः शां. १०,
३, १३, ३; श. १२, ७, ३, २१; तै.
३, ७, १२, ४; तै. आ. २, ३, १, १५;
१; १०, ६३; १; मं. २, ३, २०;
गो. २, ४, ८; -णम् तां. आ. ५, १;
तै. आ. २, ६, २^३; ६, ४, २; -णाः
तै. १, ६, ५, ५; ३, ७, ९, ८^३; ७, ९,
९; तै. आ. २, १५, १^३; -णाम् तै.
२, २, ५, ६.

अनुद्व-ण-कृत्(व्) - -कृत् श. १, १४.
अनुद्व-ण-कृत्(व्) - -कृत् श. ७, ९.
अनुद्व-(-नञ्उत्)-ण- -णम् ऐ. ४, १, ५.

३१, ऐआ २, ३, ६, श १, १,
 १, १, ४, ६, २, १७, ९, ३, २३,
 २, २, २, १९, २०, ४, २, ६,
 ३, १, २, १०, ३, २, २, ४, २, ८,
 ९, ४, १, ५, १, २, १०, १२, ५, २, ८,
 ६, ३, १, ३, ४, ९, ५, १, १२, १३,
 १४, १५, १६, १७, १४, १, १,
 ३०, ३१, ८, ६, २, का १, ३, ३,
 ६, ४, १, १, ४, २, १, १, १, ४, ५,
 २, १, ४, तै १, १, ४, १, २, ५,
 ३, ३, ६, ५, १, ७, २, ६, ५, ३, ३, ३,
 ७, १०, ७, १२, १, ३, तैआ २, ३,
 १, ८, ६, १, ता, ६, १०, ६, ७, ८,
 ६, १३, १२, ११, ११, १८, १, ११,
 १ १, ३, सा १, ५, १, ५, ७, १, ५ जैउ
 १, १८, ५, २, २, ३, १, ५, जो २,
 ४, १९, जै १३, ९, १, १७, १८, ०,
 १९, ३, २, ०, ३, -ताव् श १, १,
 १, ४, वा २, १, १, ४, तै १, २,
 १, १, ५, ३, ३, ७, १०, तैआ २, ८,
 १, १०, ९, १, म १, ६, ९, १३,
 -तानि तै २, ८, ६, ६, -ताइम्
 जे २०, -ते तै १, ७, २, ६, २, ६,
 २, ३, -तेम श ५, १, ५, ०, ८,
 तै १, ३, ३, ७, ८, ३, ३, ४, २, ४, २,
 २, तैआ २, ६, २, जै १९०^१
 अनृत वादिन्-दिन तैआ ६, ५, ३
 अनृत सहित-ता ऐ १, ६
 अनृते (तड) एक- का श ६, २,
 १, ३८
 अनृ (नडक) नु- तव तां १४ १२, ९
 अनृत पा(√१पा)- पा जैउ १,
 १४, ३, ६, १०^१
 अनृ (नडक) स्थिन्- ज श २, १,
 ४, ४, -स्थि श ४, ३, ४, ५
 अनृतपमान(न/कथ)- न श ३,
 ६, २, २४
 अनृ (नडक) वम- मा तां १३, ५,
 १८, १०, ११, १५, ३, १७
 (नडक) पि- पि जै १७१

अने (नडए)क- कम् रा २, १, ५,
 ६, ५, ५, ६, १, १, ५, ७, १, ८, १, ३,
 १, २, -कैन ऐआ ५, १, ५
 अनेक काम- मा श ४, ६, ९, २, ३
 अनेक विध- धा प ५, ८, ५
 अनेक शत तार- रम् गो १, १, २
 अनेका(किन्→)किनी श ४, २, ५, २०
 अनेजत्(न/एज)- नू जै ३४^१
 अनेत्र- ज्ञानू जै १६८
 अने (नडए)- नस्- सम् ऐ ७, ३०,
 तै ३, ७, १२, १, ६.
 अनेनस्य- म् श ३, ९, ४, १७
 अने (नडए)व विद्(√विद्)- व्, द्
 श १४, ४, २, २, ८, -द ऐ ८, १, १,
 -दम् श ११, ४, २, २०, ५, ८, ६,
 प १, २, गो १, ३, १०
 अनेव विद्स्- -विदुप तै ३, १०,
 ११, २, -विदुपा श ७, २, १, १, ५
 अने (नडए)-इस्- स्व. श १, ५, १,
 १७, -सम् ऐ १, ९, श ३, ३, ३, १, ५
 अने (नडए) काहिक- म् गो २,
 ५, ११
 अने (नडए)-इ(क→)की- की श
 २, ५, २, १, ५, वा १, ५, १, १, ३^१
 अनोयुक्त, अनोवाह, अनस् द्र
 अनृत- न्त ऐ ५, २, १, २, १, ३, १, ५,
 २०, २१, ३, ३, ऐआ १, ५, २,
 ३, ५, २, ५, ३, २, शा ८, १, ९, ६,
 २, ३, ४, ५, २, २, ३, ४, ५, ६,
 २, ३, ६, ७, ८, २, ६, ८, १, ५, १, ५,
 १, ६, १, ७, २, ७, ६, २, ८, ३, वा
 १, ५, ३, १, ३, १, ७, ५, १, १०,
 ७, १, ३, १३, ७, ५, २, ४, ४, ९, १,
 २, १, ६, १, ७, ३, ३, ३, ५, १, ३, ५,
 २, २, १, १, २, ५, ६, ६, १, ३, ३, ९, ५, ५,
 तां ३, ३, २, ४, २, १, २, ३, १, ३, २,
 ५, ६, १, २, १, २, ५, ४, ३, ३, ८, ३,
 १०, १, ४, १, ४, ७, ८, १, ५, ३, ३,
 ४, ३, ५, ५, ८, ३, १, १, १, ४, १, ६

९, ३, १९, १२, ८, २१, ४, ६,
 जै ८, ४, १, ५, ६, जैउ १, १,
 ५, ५, २, २, ५, ३, ३, ३, ७, ५, ९, ३,
 गो २, ३, १, ६, ४, ४, १, ३, १, ८,
 -न्तम् ऐ ३, ४, ४, ५, १, ५, २, १,
 शा ५, ५, ८, १, २, ०, ४, २, १, ४,
 २, २, ४, ५, ६, २, ३, ६, ७, ८,
 २, ६, १, ४, १, ५, १, ६, १, ७, वा १,
 ५, ३, १, ३, ४, ५, १, ९, ५, २, ३, ४,
 ६, १, ४, ७, २, १, १, ६, १, ०, ४,
 ३, २, ३, ५, २, १, १, १, १, ५, १, ८,
 १, ३, ५, २, १, १, ४, ५, १, १, ५,
 ३, १, ०, १, ५, ७, १, ६, १, ०, १, २, ७,
 २, ४, ८, ३, २, तै १, ४, ४, २, ३, ५,
 ६, ६, ९, ८, २, २, ६, १, ३, ५, ६, ५,
 ३, ८, १, ६, ४, ९, २, १, १, तैआ १०,
 ११, २, ता ५, ६, १, २, १, ६, ९, ३,
 २, १, ४, ६, गो १, ५, ८, १, २, १, २, ३,
 ३, १, ६, ४, ४, १, ०, १, ८, -न्तयो ऐ
 १, १, १, वा ७, १, २, ०, ३, -न्तस्य
 ऐ ५, १, ५, -न्ता ऐ ६, ८, श
 ६, ५, २, १, २, ७, ४, २, २, ३, गो
 २, ५, १, ४, -न्ताव् श १, ४, ४,
 १, ३, तै २, ८, ८, ४, तैआ ६,
 ३, १, -न्ताम् ऐ ७, १, ८, श ३,
 ३, २, १, ८, ९, २, ३, १, ८, १, ४, ६, ३,
 १, तै १, ५, ५, २, २, ८, ७, ८, म
 १, १, ५, -न्ताय श १, ४, ७, १, ९,
 -न्ते ऐ १, २, ६, शा ८, १, ५, १, ६,
 १, २, १, ५, २, २, १, ९, ४, ४, २, ५,
 १०, ५, २, ९, १, १, २, ५, १, ५,
 ५, १, १, १, १, १, २, ५, २, ७, १, ४,
 ९, १, ८, तै २, १, ९, ३, तैआ
 १०, १, १, २, ता १, ३, ८, ३, १, २,
 ५, १, ४, ७, ८, १, ५, ४, २, ८, ३, १, १,
 १, ४, १, ६, ९, ३, २, १, ४, ६, म २,
 १, ५, सा १, २, ५, ३, १, ८, ४, १, २,
 ७, १, ३, ३, १, ०, ७, ९, जै १, ४, ५,
 जैउ १, १, ८, ४, २, २, ४, १, २,
 ३, ३, ३, ८, १०, -न्तेन श १, ५,

† 'अ'तम् द्रवि मुपा चित्त ।

६,३,१२,६,२,७,१,८,१,२, तैआ
१,२,३,१,३,१,५,३,११,१,३,३,३,
५, ६,११, ४,७, १,५,०,३,३,६,
५, १०,१, १,३, १०,३,११,२,
ता १८,९,७, म १,५, १०,६,
३,४,७,१, २,२,१,५,४,६, प २,
६,७, आ २, २,३,२०, जै ७,
१०, १४, ११९, १६४, १९०,
१९९, २१२, जैड १, ६,१,४,
१०,२,४,११,१,९,१०,२,१,१३,
२,७, ३,१,१,२०,२, ५,१२,१३,
६,४,६,७,१,५,८, १, ३, ९,१,५,
४,११,३,१, गो,२,१,२,३,२,१,
२२, ४, ६, अन्त डड्य जैड १,
१,४,८

अन्त परिधि- धि ऐ ७, ३३, तै
३,७,२,२, तैआ ५,८,५, ता ९,
९,८,१३,१२,५, जै १८४,१९०

अन्त पवित्र- ग्राव् शा ४,१,२,३

अन्त पातु- त्त शा ३,५,१,१

अन्त (नदी) पावतु- धेन तैआ ३,
२,१,१

अन्त ना(ल्य)ट्या शा २,४,३,२०,
का १,५,१,१७

अन्त धि शा ११,४,०,५,११

अन्त इलेष- य श ८,७,१,६

अन्त इलेषण- णम् तै १,८,७,
२, -णानि ऐ ५,३२

अन्त सदसु- सम शा ९,१, १७,
७, शा ३,६,१,२७,गो २,५,४

अन्त सामिक- कानि स ३

अन्तरा(रुडा)गारा- शै शा
१३,३

अन्तरा(रुडा)सुम्- रमा तैआ
१०,१०,१, वा १४,९,२०, जैड
३,६,४,५,५,८

अन्तरा धान(रुडा/घा)- नाग्याम्
तै १,६,३,१०

अन्तरा हित- मूतै ३,१०,७,१
अन्तर/द, अन्तेनि शा १, ३, १,

१६,२०, ५,३,३,४,९-१३, ८,१,
२५, ३,१७,३, ३,१,९, १२,९,३,
९, का १,६,१,२४,२,२, २,१०,
तै १,६,६,६,९, २, तैआ ५,२,
३, ता १८,१,८, जै ७३,१३७,
अन्तयनित शा १,५, २,७,६, ३,
७, ५, ५,४,८, तै १,८, १०,३,
अन्तयमित तैआ ५,९,९, ता १८,
११,९, जै ९०,१६४, अन्तरेमि
तै ३, ७, ५,४, अन्तरियाय जै
१३७, अन्तरय जै ७३, अन्तरायम्
ऐ १, २३, शा १,५, ३, ३, ४,
९ १३, ११, ५,९,४, १२, ९,३,
९, ता ७,९,१६, जै ६३,१९३,
अन्तरियाय ऐ १,११,५,१५,
७,२६, ऐआ ५,३,३,शा १,३,१,
२०,८,३,१७,६,२,३,८, तै ३,
७,१,५, तैआ ५,२,३, जै २७,
अन्तरीयु शा ३,२,३, १, जैड
३,४,२,५

अन्तराय- यम तैआ ५,३,२

अन्तरित- त ऐ २,२२, -तम्
तै ३,२,८,५, -ता जैड १,६,
२,८, तै ३,२,८,५

अन्तरिक्ष, अन्तरीक्ष-अ द्र

अन्तरुष्य(र/वसु)- घ्या शा
८,९

अन्तर/गम, अन्तर्गत-शा १,६,१,१

अन्तर/घा, अन्तर्गत शा ३,६, २,
१७, अन्तरगाव् शा १२,७,१३,
९, शा ३,८,३,२४, गो १,३,२,३,
अन्तरयु ऐ ५,३३, जैड ३, ४,
२,५, अन्तर्गा शा ४, ३, २, ८,
९, अन्तरगात शा ३,०, ३, ५,
अन्तरगाम शा ३,२,३,३

अन्तर्जम्- म्मे शा ३,३, ४, २,१,
६,३,१९

अन्तर्ज्योतिष- ति शा १४,७,१,७

अन्तर्देश- शा गो १,२,२२,३,१४

-देश तैआ १,८,९, गो १,३,१४

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर/घा, अन्तर्घतै शा ७,२,१,१७,
अन्तर्घतै शा १८,८, शा १३,८,
४,७, अन्तर् दषे शा ४, १,२,
१६, अन्तर्घाति शा १,३,१,१३,
१४, ३,१,२, ८,६, ४,१०,८, २,
१२, ४,४,२,४,६, ७,४,२, ३८,
१४,१,३,१४,२९, का १,२,३,
११, २, ३,४,१०,११, तै ३,
९,११,३,४, अन्तर्घाति तै १,८,
९,१, अन्तर्घतै ता १८,७,११,
अन्तर् दषामि शा ४,१,२,१६,
अन्तर्घातु जैड ४, १,१,२, ६,
अन्तर्घेहि जैड ४,४,१,२, अन्त
र्घानि शा १०,५, ११, ८, अन्तर्दध
शा ११, ५, ५,१, ३, अन्तर्दधत
ऐ ३,३०

अन्तर्धीयते ऐ ८,२८, अन्त
र्धीयताम् ऐ ८,२८, अन्तर्धीयत
गो १, १,४

अन्तर्धातो जैड १,७,२,३

अन्तर्धाय ऐ ७, १२, ८, ७, १३,
१८, शाआ ४, १५, शा १, २,४,
१५, ४,२,४, १३,१४, १५, २४,
१३,८,२,१, का २,२,२,८
अन्तर्धि- धि तैआ ४,५,६,५,
१०, जैड ४,४,१,२, -धी ४,१,६
अन्तर्धि नामन्- म जैड, ४,४,
१, १

अन्तर्हित- त शा ४,३,४,८,
१३, ८,१,२०, का १,२,३,१२,
तै १,६,८,६, जैड ४,४,१,२,
-तम्डदव ता ९,९,३, -ता शाआ,
२,१, -ता गो २, २,६, -तानि
शा १३, ८,२,१

अन्तर्हित- ये तै १,६,१,५,५,
६, १०,५, ७,१,९, ३,२, ८,६

अन्तर्निधन- नानि ता ७,६,१३,
१४

अन्तर्यक्ष- म् जैड १,६,१,४

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

अन्तर्देवता- ता शा ६,१५,१७,७

† 'अवर्गा' हस्त- पाठ । अन्तर/गा द्र । 'अन्तर्घात' W.P. पाठ ।

२,४,५^१, तैआ १, २३, ३, ता
 १२,४,२०
 अन्तरा(-राडअ)-सु- सम् द ११,
 २,६,६, -से द ५,४,४,५
 अन्तरा लोभ- -क जैठ १,१२,३,
 ४, -कम् जैठ १, १२, ३, ४
 अन्तरिक्ष- -क्ष गो १, ५, १५,
 -क्षम् ऐ १, २३, २, ६, ४१^१,
 ३,६,३१^१,४,१५,२१, २४^१, ३१,
 ५,६,१८,१९,३२,६,७, २३, ७,
 ५,८,२७, ऐआ २,१,२^१, १, ७,
 ४,१,३,१,३^१, २, ३, शा ३, ७,
 ७,१०,११,१, २०, ३, २२, २,
 २६,११,२९, ५^१, शावा १, ५,
 ७,११^१,१६,८, ४, ९, ७, द १,
 १,२,४^१,१३,२२,२,१, १०, १६,
 ४,१४,३,२,४,८,२, १२^१, ९, ३,
 ९, ११^१, २,२,१, १६, ४, १८,
 ३, ४, ३६, ३, ३,४, २^१,७^१,५,
 २, १४, ६, १, १५, ३, ३, ४,
 १३,८,१,१२^१,२, १५^१, ३, २१,
 ३१,४,१२^१, ४, १, १, २०^१, २,
 १६^१,२७^१,३,४,१०, १७, ४, २,
 १४,५, ७,८,६, ७,१, ६, १, २,
 २,३,२,३,३,३,२,८, ३, १२, ४,
 ४,४,५,२,४^१,२२,७,२, १४^१, ४,
 ७,७,१,१,२३, २, ७, १२, २०,
 २३^१,४,२,२,२६^१,५,२,२७, ५७,
 ८,३,१,२,८^१,१,११,१२, २, ७,
 ९,११^१,३,१,३,८, ११, १५,
 ४,१^१,५,१,१०,२,३,५,६, १^१,
 १२,१५^१,३,५,४,३२^१,७, १, ०९,
 २,८^१,४, १३^१, ९, २, ३, १५,
 १७,२६,३,४, ३९, ३, १, ३, ५^१,
 १०,१,२,१,२, ३, ५, २^१, ५, ४,
 २^१,१७,६,४,१,५,३, ११, १, ६,
 ३,२३^१,२,७,६,५, ८, १, ६, ०,
 ६^१,३,६,७,०,६,८,१, २, १२,८,
 २,९,३^१,३६, १३,६,१,३^१,१०^१,
 ७,३^१,८,३,५, १४,२,१,१५,१७,

३,२,६,५,३,४,६,१,८,९, ४, ८,
 ८,१५,१, का १,१,४,११,२,१,
 १०,४,१३,४,१,२६, २, १,२,६^१,
 १२,१६^१,४,८^१,१५,२, २, ८, तै
 १,१,८,२,३, ४,२,९, २,५,७,१,
 २,१,५,१,७,८,२,४, ३, ९, १, ४,
 ३,३,१,२,९,३^१,४,६,८, ९, १२,
 ७,५,५,६,२,६,१०,६, ८, ३, १,
 ७,४,८,९, ३,१,१,६, २,६,८,२,
 ३,२,७,७,२^१,३,१,२,६, ११, ५,
 ७,२,६,६, २, ७, ७,५,७,१२,१०,
 ४,८,१८,१,२,९,२०, ३, १०,२,
 १,४,३^१,११,१,८,१०,५,७, ७,१,
 तैआ १,७,६,१३, १, २, २५,३,
 २,३,१,६,२^१,१३,१,३,८, १, ७,
 २,८,२,१२,६, ४,९,४,४१,१,५,
 ४,२,२,५^१, ७,३,७,८,३, ६,९,२^१,
 ७,५,१,७,१,१०,१,२, १४, ६३,
 १^१, जै १५,२०,३९^१, ५५, ८१,
 १०१,११७^१,१२१, १४१, २१२,
 ता १,९,४,३,१०,२,५,२, ३,६,
 ४,२,७,९,९^१, १०, ६^१, ९,२,९,
 १०,१२ ३,४,१२,३, १८, ५, ८,
 १५,१२,५,१६,८,३,११,४, १७,
 १३,१८,२०,१,३,१४,२, १५,२,
 १०^१,२१,२,७,३,७,७,३, २४,१,
 ६,७, जैठ १,१,१,४,२,१, ६,४,
 ६,१,१,०^१,४,१०,१,२,११,२,७,
 ९,१३,२,४,५^१ १७,३,२,२,३,३,
 ६,३,१,४,२,८,३,१,६, ४, ११,
 १,११, ४ १,२,५, २,१,४,१,५,
 ८, सा १, १,५, गो १, १, ६^१,
 १८,२९,३३^१, ३९, २, ९^१, १६,
 २४, ३, १४,५, १७, २४, २५^१,
 २, ३, २, १७, ५, १३, ६, ५,
 -क्षम् २६४ ऐआ ५, १, १, द
 ४,५,२,१३, -क्षम् ते ५, १८,
 १९,२५, ऐआ २,१,७, द २०,
 ३, २२,३, द १० ८,८, ता १,
 ३,१,१०, ४,३,५,०, ५, ४,५,

१४,७,४,३,३^१, ८,२,१,१०^१, ३,
 १,९^१,२,३^१,९, ३,१, ५, ११, ७,
 ४,४, तै १,२,१,१९, ३,२,१,३,
 १,६,५,२०,०,११,१,७, तैआ ४,
 ५,६, ७,२,११, २, ५, ४,१०,६,
 ७,३, ता २०,१४,२, जै १०३,
 ११७,१८२, -क्षा शा २५, ५,
 -क्षा सा ३,९, १, -क्षामि तै
 २,८,६,२, -क्षामि ऐ १,२३^१,४,
 २७^१, ५,३२, द ३,१, ३, २५,
 २६^१,५,३,२,२,८,१,१२^१, ६, २,
 ३,४,८^१,८,२,१, २,१७,३, १,१,
 ११^१,४,१,२,२,१५,५, १, १, ९,
 २,३,२६, १३, ६,१, १०^१, १४,
 ५, ३, २, तै १, २ १, २२, ५,
 ७,१,२,३,९,३,३,२, ५, ११, ६,
 ४,९,६,७,९,२, ता १,३,२^१, ६,
 १०,१६,८,१,१०,९,२, जै ११^१,
 १४,६९,९७, ४ ४, १, जैठ ३,
 १,५,३,४,१, ६, गो १, १, ६,
 २,२, ७^१, -क्षाय द ३, ६, १,
 १२,७,१,५,८,३,२१,३१, ४, ५,
 २,१३, १४,३, २, ६, ९, ३, ६,
 तै ३,३,६,३,८,७,३,१७, १, २,
 १८,४, तैआ १०, २, १, ३, १,
 ४,१, जै १८२, ता १, ९, ४,
 -क्षे ऐ ३,६, ४, २१, ऐआ ३,
 १,२, शाआ ५,१,७, ४, ८, ४,
 द ३,४,४,३,६, ३, १२, ९, ४,
 १२, ६,१, २,७, १०, २, ४, २,
 ७,१,२,७,१२,४,१, २, ८, ५, २,
 ५७,८,३,१,१२,२, ९, ३, १, ३,
 ४,१५,६,१,५^१, ६, ७, ८^१, ९^१,
 ७,१,१९^१,२०, ९,१,१,३,६,३,३,
 १५,३,१०,१२,११,२,३,१, १४,
 ३,१,६^१, द १, २, १, ९, १०,
 तै १,१,८,२,३,२, ७, ४, ९, ५,
 २,७,०,४,५,५,७, १५,४, ८, १,
 ५,६,५,३,१,२,१,३,२, ७, ३,७,
 ६ १०,१०,१,१३, १, ९, १३,५,

† 'अन्तरिक्ष-व' इति मु पाठ, परं=तंय (३,२,४,३) तु 'अन्तरिक्षम्' इति । चतुसरे एवाष्टत ।

२, तैआ १, १२, ५, २०, १, ४, ११,
 १, ५, ८, ७, ६, ३, २, ता ५, ७, ९,
 १२, ३, १९, जै १४, ८, १, १०, १,
 १४३, १६५, १९७, १ १, २, म२,
 ४, ६, जैठ १, १, २, २, २, ३, ९, १०,
 १०, १, ८, १४, १, ५, ३, १, ५, ४,
 ३, १, ६, गो १, २, ९, ३, १४,^३
 २, ३, ७, जैआ ३, १, -क्षेण
 वा १, २, १, १६, १४, २, १, १७,^३
 का २, १, ४, १५, तै ३, ५, ८, १,^३
 १३, १, तैआ ४, ८, ४, ५, ७, ८,^३
 जै ३४, ता १, २, १, १०, १, १,
 १२, १, ७, ३, १९, १५, ४, ८,^३
 १२, ५, ४, ४, ६, ७, गो १, १, ३, ५

अन्तरिक्ष क्रमण- मू सा ३, १, १
 अन्तरिक्ष-चर- मू तै ३, १, २, ७, ५
 अन्तरिक्ष-व्य- मू ता २०, १४, ७
 अन्तरिक्ष देवस्थ- व्य ता १२, १,
 ८, गो २, २, ४, -व्यमू ता १२,
 १, ८, २, ७, ३, १९, ५, ८, -वा
 तै ३, २, १, ३

अन्तरिक्ष नामन्- म जैठ १, ६,
 १, २

अन्तरिक्ष म्र (√म्रा)- मू म्र तैआ ४,
 ७, ५

अन्तरिक्ष प्रा- प्रा तै २, ८, ६, १
 अन्तरिक्ष मुक्- -ङ्गि तैआ १, १०, ७
 अन्तरिक्ष भाजन- ना ऐ १, १०,
 वा ७, ८

अन्तरिक्ष-ज्योक्त- -क ऐ ४, ४, ६, ९,
 ऐआ १, २, ३, ४, ३, वा ८, ९,
 २२, २, २६, ११, वा ४, ६, ७,
 १४, १७, ७, १, २, २०, २३,
 ८, ३, ३, ५, ७, ४, ५, २, १, १, १२,
 ४, २, ६, ११, ८, २, १, १२, ३, ४,
 ७, ५, १, ३, १४, ३, १, ५, २, २३,
 ४, १, ११, ५ ४, ५, जैठ ३, ५,
 १, १२, गो २, ४, ४, -कमू ते
 ६, ९, ऐआ १, ४, ३, २, ३, ३, वा
 २, ३, ६, १०, ८, ९, ११, ३, १४,
 १, १८, २, २०, ३, २७, २, २७, ७,

श ५, १, २, ५, ५, १, ८, ३, ४, ८,
 १०, ९, १, १, १२, ११, ७, ४, १,
 १३, ५, ३, ९, १४, ३, १, ५, ६, १,
 ९, तै ३, ११, १०, १, ४ १, ५,
 जैठ ३, ४, १, ५, ५, २, १, १, -वा
 वा १४, ६, ६, १, -वात् ऐ ६,
 ९, वा ६, ३, १, ३, ७, -कै ऐ २,
 ३४, ऐआ १, ४, ३, वा ८, ८,
 ९, १४, ३, वा ८, ३, २, १, ३, ५,
 ९, १, १, ३, ६, ४, २, ६, तै ३, ११,
 १०, १, गो १, ५, १, ३, -केषु वा
 १४, ६, ६ १

अन्तरिक्ष-सूद(√सूद)- सू, दू ऐ
 ४, ७, ०, वा ५, ४, ३, २, २, ६, ७, ३,
 ११, तैआ १०, १०, २, ५, १,
 -व्यमू वा ५, १, २, ६

अन्तरिक्ष सूध- मू वा ५, ७, १,
 २, ४, ४, १

अन्तरिक्ष स्पृग्- स्पृक् तैआ ४,
 ८, ४, ५, ७, ८

अन्तरिक्ष स्थान- न गो १, ५, २, ५
 अन्तरिक्षा(क्षऽआ)यतन, ना- न
 वा ९, २, ३, १५, -ममू ऐआ
 ३, १, ३, वाआ ७, ११, -ना ता
 ४, ८, १३, -ना वा ८, ३, १, १२,
 २, ९, ३, १, ३

अन्तरिक्ष-व- क्या ऐआ १, २, ५,
 ३, १, ३

अन्तरि(→)रीक्ष- क्षमू ता ७, ९,
 ६, ४, ६, ६, -क्षस्य वा २, ५,
 २०, -क्षे आ २, १, ९, १०

अन्ति एआ ३, २, ४, वा २, ३, ३, ६,
 तै २, ४, २, ३

अन्ति तम्() ऐआ ३, १, ६, वाआ
 ७, १९, तै २, ४, ७, ९

अन्ति-देव- व जैठ ३, ६, ५, ३,
 अन्ति- मू वा १, ४, ५, ३, १३, ८,
 १, १६, जैठ २, ५, २, ५, जै
 २-५, २-९, गो २, २, ४, -काव
 वा ६, ५, ३, १४, ७, १, ५, -कै वा
 १, ४, ६, ७ १०, ५, ७, १७

अन्ध- न्ध वा ६, १३, वा १, ६,
 १, १६, ७, ४, ६, ११, ७, २, ४, १२,
 २, २, ४, तै ३, ५, २, ११, ५, ३,
 तैआ १, ११, ४, ५, ५, ३, ७, ता
 २१, १४, १५, गो १, २, ७, ४,
 २०, -न्धमू वा १४, ७, २, १३,
 तै ३, ४, ६, १, जै ६, १,
 -न्धमूऽश्च जैठ ३, २, ४, १,
 -न्धा वाआ ९, ४, वा १४, ९,
 २, ९, -न्धावू वाआ ५, ३, -न्धे
 वा १, ७, ३, ३, ५, तां १६, १, १,
 -न्धेन वा १४, ७, २, १४, तैआ
 ६, १२, १

अन्वा(अन्धऽअ)हि- हि ऐ
 ३, २६

अन्धीगु- गु ता ८, ५, १२, जै ५६,^६

अन्धम्- न्ध ऐ ३, १५, ४, ६, २, ९,
 ५, ४, १६, ६, ११, ८, १, गा
 १५, २, १९, ८, २०, २, २४, ३,
 ९, २५, ३, ११, वाआ १, ३,
 वा २, ३, ४, २५, ४, १, ३, १९,
 १२, ६, १, ५, का १, ४, १, १९,^३
 तै २, ७, १३, १, ३, १०, ८, १,
 तां ९, १, ७, २, १६, १२, ३, ३,
 जै ८, ३, गो २, ५, ३, -न्धस
 ऐ ४, ६, ऐआ १, ५, २, ५, २,
 ३, ३, १, वा २३, २, वा ९,
 १, १, २, ४, तै २, ६, २, १,
 ३, तैआ १, ११, ३, ४, ४, २, १,
 तां ८, १, ७, ९, १, ६, २, १, ११,
 ४, ३, ५, १, १२, ३, १, ११, ५,
 १४, ५, ५, ११, २६, १५, ९, १, जै
 ५, ३, ५, ४, १६, १, १८, मा २, ६,
 १, ८, ५, -न्धसा जै १०, १,
 १६, ८, -न्धसी वा ७, १, २, १०,^३
 जै २-२, -न्धमि ऐ ४, ११,
 ६, १२, गो २, २, २०, -न्धमे
 वा १२, ६, १, ५, -न्धसो वा
 १२, ७, ३, ४

अन्धव्य(अन्धर→)नी- ती ती
 १२, ३, ३, -व ऐ ४, ६, वा

१७, ९, ३०, १, गो २, ५, ५,
 -रमा ऐ ४,६
 अन्ध-भा ऐ ७,१८
 अक्ष(√अद)-सम ऐ १, ५, १३,
 १८, २, ४, २४, ३, ४५,
 ४, ११, ५, ३, १९, २१,
 २७, ६, ३, १५, २०, २१, २६,
 ३०, ३६, ७, ३, १३, ८, १, २४,
 २६, तैआ १, १, ३, ४, ७, ४, ३,
 ८, ४, १, ५, २, २, १, २, ३, १, ७,
 ३, ३, १, ४, ४, २, ३, ५, १, १, ५,
 २, ५, सा २, १, ७, ७, ७, ४,
 १४, ६, २-७, ८, ९, २, ६, १, १, ८,
 १२, ३, ८, १३, ६, १५, ३, ४, ५,
 १६, ३, ४, २१, ३, २२, ६, ८, ९,
 २५, १३, २७, ४, २८, ५, ३०, ५,
 दाआ १, ४, २, १, ७, ११, ४, १२,
 १३, ६, २, ९, ७, ११, ७, ८, सा
 १, ४, १, ९, ३, ५, ३, ११, ६, ३,
 १७, ४, ५, १४, १५, ९, २, २०,
 २, १, १, ३, ३, ८, २, १, ६, ७,
 ११, २, ४, ३, १३, ४, २, १, ७, ४,
 १, ५, १, ६, ३, २, १, १२, ३, ३,
 ३, २, ८, ४, २७, २, ६, १, ३, ७, १,
 १९, २, ३, १, ८, ४, ८, १, ९, ८,
 ९, ४, ३, ३ १२, ४, २५, ४, २, १,
 ६ ५, ४, ५, १२, ९, १ ३, २२,
 ५, १, २ १६, ३, ७, ४, ३,
 ४, ६, १० १२ १५ ५, २५, २६,
 ७७, २ १, १३, १६, १७ २३
 २, ३, २, ३ ४, २, ५, १२ ६ १, २
 ११ २५, ३०, २ १ १४, १५
 १९ २ ३५, २, ३६, ३७ ३९ ३
 १, १७, १९, २ ४ ३ ३, ४, १०,
 ५ ४, ९, ६ ३ ३ ५, ६, ११, १७
 ७ १ २१, ७, ८, २, ७ ७ १ १,
 २९, २, १, ४, ५ ६ ७ १० ११,
 १३, १, १५, २, ५, १, ८, ११
 १३, १४, १५, १६ १७, ३, २, ३,
 ४, १३, १४, १५ १६, १७, १८
 २५, ३, १, २९, ४६, ४ १, ४०

२, १, ९, ३५, ३७, ५, १, १२, १३,
 १४, १६, १७, १८, १९, २०,
 २१, २४, २५, ३८, ५, ३, ६, २,
 ७, ११, १९, ४२, ४३, ६०,
 ८, १ १, ३, ९, २, १०, ११,
 ३, १, ४, ५, ७, ३, ६, ४, ४, ३, १,
 १३, ७, १०, १३, ३, २, ४, ५,
 ७, ११, ४, ३, ८, १०, ४, ४, ७,
 ५, १, १६, १७, २, १, २, ३, ४, ५,
 ६, १२, १७, ३, १, ७, ३, ४, ४, ५,
 ६, १, २०, २०, ७, १, २, १३, ३,
 ५, ७, २, ८, ९, १८, ३, ०, ३, ७,
 २१, २, १, ३, १, २, ३, ४, ६, ७,
 १३, ७, १, ३७, ४०, २, २३, २, १,
 ४, ११, १२, ३, २, ३, १६, ४०,
 ४८, ४९ ३, १, २४, २, ३, ४, ३, १,
 १४, १७, ४, १, ४, १०, १, १,
 १०, ११, ४, १२, १३, ३, २, ७,
 ८, ६, १६, १७, १८, ३, ४, ५, ५,
 ५, ६, १, ४, १, १, २, ३, ४,
 १२, १४, १५, १८, १९, २०,
 २१, २२, २३, ३, १०, ५, २, १८,
 १९, ४, ४, ५, ८, १०, १७, ६, १,
 १०, २, ४, ७, १०, ५, ५, ११, १,
 ३, ३, ४, ४, ५, ६, १९, ८, २, २,
 ४, ६, ५, ६, ६, ८, ७, ३, १, ६, २, ९,
 ६, १०, १२, १, १, ४, २, २, ७, ५, ५,
 १२ १७, १८, १, २०, २२, ३,
 १७, ९, १, १, ११, १६, २, १२,
 १३ १ ७, ४, २, ६, ८, ६, १, ९, २,
 १ २, ३, ७ १, २ ८, १, १, ४, ९,
 २, ७, ८, १४, १, १, १४, ३, १, २३,
 २४, ४ १ १८, १९, २ १३, ३,
 १ २, ७, ५, १, ३, २ ३, ६, ६, ७,
 १०, १, ९, ११, ३, ७, २, २१, ८,
 १०, १, १३, १, ३, ९ १, १४, १५,
 १९, २, १४, ३, ९, सा १, १, १,
 २, ३, १, १, १, ४ ५, ८, ५, १, ३
 १० ३, ३, १, २, ३, ७, ४, ४, ४, ३,
 ५, तै १, १, ३ ५, ८, ५, ६, १०,

४, ६, ७, १, ११, २५, ६, ५,
 ३, ७, ४, ३, ५, ६, ५, १, ६,
 २, ६, ८, ७, ६, ७, ८, ७, ३, ५,
 १०, ६, ४, ३, ३, ४, ६, १, १०,
 ३, ४, ७, १, १, ३, ५, ६, ५, २, ७,
 ३, ८, २, ७, २, २, ६, १, ७, ६,
 ३, ५, ५, ६, ७, १, ६, १, ३, ३, ५, ७,
 ९, १, ११, ३, ८, २, ३, ३, १,
 २, १०, २, ३, ४, ३, १, ४, ५, ९, १,
 ७, ४, ६, ८, १, ६, ५, १०, ४,
 १७, ५, ७, १, ७, २, ३, २, ९, ४, ८,
 ८, ७, ३, १६, ४, १०, ९, १०,
 १०, ४, तैआ १, ४, १, २, ४, ४,
 ३, १, ३, ७, ६, ७, १०, १, ३, ७, ३,
 १०, ३, ४, ११, ४, ६, ६, १०, ७,
 १०, ९, ७, १०, ५, ११, ६, ७, ५, ३,
 ८, १, १, ७, १, ९, १, २, १, १, ७,
 १, ८, १, ९, १, १०, १, १०, ३,
 १, १४, १, २, १, ६, ३, १, तै १,
 ३, ६, ७, ७, ७, ७, ४, ८, १०,
 २, ३, ४, ५, ७, ७, १, ९, २, ७, १३,
 ३, २, ५, ९, ८, १, २, ६, ४, ११,
 १३, १५, ६, १, ८, १४, १७,
 १०, ८, ११, ८, १०, १०, ३, १२,
 १, ९, ४, ६, १८, २०, ८, ६, १०,
 ८, १९, २४, ११, १४, १३, १८,
 १३, ७, ८, ९, १३, २१, २७, १४,
 ३, १९, २२, ५, ५, २८, ७, ७, ९,
 ८, ३, ११, ९, १५, १, ५, ३, २, ३,
 ३, ४, ५, २, ३, १, १, १३, १६, ७,
 ५, ८, ९, २, ३, ५, १३, ३, ५, ७,
 १५, ८, १७, १, ९, ९, २, १८, १, ११,
 १२, १०, २, ४, ४, ३, ४, ८, १०,
 ९, २, ४, ११, ४, ५, २०, १०, १,
 २१, ३, ३, ७, २२, ३, ४, ५, ९, ५,
 १०, ३, १, ४, ५, २, ३, ४, ५, १, ४,
 २, ३, ३, ३, ६, ३, ४ १, ७, २, १
 २, सा १ ८, ४, ९, २, ३, ६,
 ११, सा १, ३, १०, ५ ८, २, ४, १०,

अन्न रस मूय-य तैआ ८, १,
 १, -यात् तैआ ८, २, १
 अन्न-यत्-वान् ऐआ १, २, शाआ
 ११, ६^१, ८^१, तै ३, १०, १, ४,
 तैआ ९, ६, १, ७, १, ८, १, ९, १,
 -वताम् तै २, ७, १६, ४,
 -वन्तम् तै १, ३, ७, ३, ८, ४^१
 अन्न वती-वतीम् जै १२६^१,
 -वत्य ता १८, ७, ४, गो २, ५,
 ८, -यत्यौ वा १, ७, २, ४
 अन्न शुभ-अम् जैठ १, २, ३, १,
 -भे ऐआ ७, ३, ०
 अन्न-सनि(√सन्)-म् ऐ १,
 १३
 अन्न सदेह-म् वा १०, ५, ३, ८
 अन्न-स्थ-स्थ गो १, ३, १९
 अन्न-होम-म तै ३, ११, ९, ५,
 -मात् थ १३, ०, १, १, ५, १, ६,
 तै १, ३, ८, १, ३, ८, १४, १,^१
 १५, २
 अन्नात् (अ/अद्)-द ऐ १,
 ६, ८, ७, १२, ऐआ १, १, २, २,
 ३, १^१, शाआ ११, ६^१, ८^१, वा
 १, ६, ३, ११, १५ १७, ३७, २, १,
 ४, २८^१, २, ४, १, ४, ४, १, ६, ३,
 १४ १७, ३, ९, १, ९, ४, ६, ९, ६, ०,
 ५, १, १, ०, ७, ५, १, १, २, १, ०, ३, ५,
 ८, ४, १, १०, ११, १, १, ६, १, ९,^१
 २, ४, ५, ६^१, ७, ११, ४, २, ११,
 ३, ८, ६, २, ३, १, २, ५, २, ११, १, ४,
 ४, १, १, ९, २, १, ३^१, ७, २, २, ९ का
 १, १, ४, २, १, २, ४, १, ३, ४, १, ६
 ३, ०^१, तै १, ३, २, ४, २, २ १०,
 ७, ५, ७, २, ३, ३, १, ४, १^१, ८,
 ७, १^१, २, ३, ०, १, १०, १^१, तैआ
 ५, १०, ३, ९, ६, १, ७, १, ८, १, ९,
 १^१, १०, ६, १, १, ७, २, १, ता ३,
 १, ३, ५, ६, १०, ८, १, १, १, ३,
 १८, १, ३, १, १, ५, २, ९, १, १, ५,
 १, ७, ५, ६, १, १७, १८, १, १, १,

जैठ १, १६, २, ६, ३, ५, १, १०,
 ८, ११, -इम् ऐआ ७, १, २, ३,
 १^१, शाआ ४, ९^१, वा १, ६, ३,
 १७, ७, १, ४, २, ८, २, १, १, ६, ३, ३, ३,
 १९, १, २, ४, ४, ६, १, ४, ७, २, २, ९,
 का १, १, ४, २, ५, ३, १, १, ४, ३, तै
 १, ८, १, ०, ८, ४, ३, ७, ६, १, ५, १, ८,
 तैआ ९, ७, १, -दा ऐ ५, २, ५,
 ऐआ २, ३, १, वा ४, ६, ९, १,
 तै ३, १, १, १, १, ता ५, ८, २,
 -दाय ऐ ७, १, २, -दी वा १,
 ६, ३, १०
 अन्नाद्-दी वा २७, ५^१, जै
 १५, ७, -दीम् वा १, ३, ६, ८,
 तै ३, ९, ४, ८
 अन्नाद् तम-म ए ७, १८,
 ऐआ १, ०, ४
 अन्ना(दी→)दि-त(म→)मा वा
 १२, २, ४, ५
 अन्ना(अआ-य)-घम् ऐ १,
 ६, ८^१, २, ४, ३, ०, ४, १, ३, २, ४, ५,
 ४, ११, १, ६^१, ७, २, २, ४, ३, १, ६,
 ८, २, ९, ३, ०^१, ७, १, २, ३, ८,^१
 ४, ७, ८, ९, २, ०, ऐआ १, १,
 २, ३, ३, ४, ३, ५, ७, ४, ३, २,
 १, ७, वा १, १, २, ३, ३, ४, ६,
 १५, ९, ६, १, १, ६, ८, १, २, ३, ८,^१
 १, ३, ७, १, ४, २, १, ५, ३, ४, ५, १, ६,
 ३, १७, १, ७, ३, १, ८, ५, १, २, ५, ७,
 २०, १^१, २, ४, ९, २, ५, १, ५, २, ७, २,
 ६, ३, ०, ७, शाआ १, ७, १, १,
 ४, १, ३, ७, १, ३, ८, १५, ३, ७^१, ४,
 १, ७, ८, ३, १५, १, ३, १, २, २, ३, १,
 १, ३, ९, १, १, ६, ४, १, २, ८, ३, ३,
 १, २, ६, ७, १, २, ९, १, २, ३, ५, १, ३,
 ३, २, २, १, २, ३, ४, १, ६^१, ५, ४^१, ५
 १, ६, १, २, १, ०, ५, ५, २, ४, १, १, १,
 ६, ८, २, ४, ६, ७, १०, ४, ३, ३,
 ६^१, ७, १, ३, १, २, ७, १, १०^१, २,
 १४, ११^१, ३, ८, १, ७, १, ८, १, ८, १,
 ८, ३, १, २, १, ७^१, १, ३, २, ९, ४, ८,

१, ९, १, ४, १, १, ८^१, १, ४, २, १, १, ७,
 ३, १, २, ४, ४, १, १, ८, ३, ३, ३, ६, तै
 १, १, ५, १०, ३, ३, ३, ६, ८, ७, ७,
 ८, ३, ६, ३, ४, ४, ५, ५, ७, २, ८, ७,
 ८, ७, ७, ७, २, ६, १^१, ५, ७, ३, ७,
 ०, ०, ९, १, ३, ७, ६, ६, ७, १, ३, ८, ६,
 ५, ७, १, १०, ४, ०, १, २, ९, ४, ८,
 ५, ३, १, ६, ४, तैआ ७, ६, १०, ७,
 १, २, ९, ७, ता ४, १, २, ३, ६, २, १,
 ५, १, ९, ६, ६, २, ७, ३, २, ६^१, ८,
 १०, ८, ९, १०, ०, १०, ४, ६, १, २,
 २, १, १, ७, २, ६^१, ८, १, २^१, १०, ३,
 ११, ७, १, २, ७, ६, ८, २, १०, ७, ११,
 ८, १, ३, १, १, १, ७, १, ७, ३, २, ३,
 १, ५, ९, ५, १, ३, १, ३, १, ६, ३, ६, ७,
 ८, १०, ७, ५, ९, ५, १, ३, ३, १, १,
 १, ४, ७, १, ५, ८, १, १, ७, ९, २, १, २, ३, ३,
 ९, २, ४, १, ८, ३, २, ०, १०, १, २, १,
 १, ३, ४, ५, २, २, ३, ४, ४, ५, १०, २,
 ४, १, ४, ४, २, ३, ३, ६, १, ७, २, २, १,
 २, ३, २, ६, ३, २, ७, १, ३, २, ४, ४, ७,
 १, ६, ४, २, ०, १, १, ४, ३, ३, ६, ३, ५
 १, २, १, ७, २, २, १, जै २, ३, ५, १,^१
 ५, ५^१, ५, ६^१, ६, २^१, ८, १०, १,^१
 १०, ७, १, २, ६, १, ४, ४, १, ४, ४, १, ५, ०,
 १, ५, ७, १, २, २, १, १, ८, १, ८, ६,
 १, ५, १, १, १, १, १, १, १, १, १, १,
 ३, ९, १, ६, २, ६, २, ४, २, ७, १, १०,
 ३, २, १, ६, ८, ३, ४, ६, ७, ९, १, १,^१
 ५, ८, १, १, गो १, २, २, ०, ५, ४, २, ०,
 २, ३, ३, ४, २, २, ५, ८, १, ३, १, ५,
 -घयो ऐआ १, ३, ७, -घस्य
 ऐ २, १, ३, ०, ५, ३^१, ६, १, ५, २, ०^१,
 २, १, ऐआ १, १, ४, ०, ३^१, ४, ३, २,
 ८, ५, २, वा १, १, २, ३, १, २, ८,^१
 १, ६, ३, १०, १, ७, १, १, ९, ५, ७,
 २, ४, ५^१, २, ५, १, ५^१, २, ७, २, ६,
 ३, ०, ७, शाआ १, ७, वा ३, २,
 १, ३, ३, ३, ४, २, ७, २, १, २, २, ३,
 ४, २, १, १, ५, ४, १, ८, ७, १, ३, ३,
 ३, ३, १, २, ७, २, १, ३, ८, २, १, ६,

१३, १, ७, ६, २, ३, ७, १, ०, ती
 १, २, ३, ४, ६, ५, ६, ३, ८, २, ६, ४,
 ५, ७, ६, ५, ८, २, २, ३, ३, १, ४,
 २, १, १, ८, १, ४, ६, १, ७, ५, १, ८, २,
 ९, ३, २, तीआ ७, ४, ३, ता छ,
 १, ०, ४, १, २, १, ९, ४, ६, १, ८, १, ९,
 ८, ६, १, ०, ८, ९, १, ९, २, ४, १, १, १, ४,
 १, ३, ७, ८, १, ४, ९, १, ३, २, १, २, ७,
 १, १, १, ७, १, ३, ३, १, ९, ५, ५, २, ०,
 ७, ५, १, ८, २, १, ३, ८, १, १, ९, ०, ६,
 १, ५, १, ५, ३, ३, ४, ५, ०, २, ७, ३,
 १, १, १, २, १, ३, १, ६, ६, १, २, १, ७, ९,
 २, १, ८, ६, ८, १, ०, ०, ४, १, १, १, ०,
 २, ०, १, २, ४, ५, २, २, ९, २, ३, २, ३,
 १, ४, ३, ३, २, ३, ५, ६, २, १, ०, १,
 १, ४, ३, १, ४, ३, १, ६, ७, १, ८, ६,
 १, ९, १, २, २, ०, ०, गो १, ५, ४, २,
 १, १, १, ६, २, -घा गो २, ६,
 १, ६, -घाय ए ७, ३, २, ता २, १,
 ३, ३, प १, ७, -घानाम् ऐआ
 १, ५, १, -घानि ऐ २, ४, १,
 -घाय ऐ ०, ३, ३, ४, ५, १, ८, ७,
 ऐआ १, ४, २, घा १, ०, ०, ३, ५,
 ४, ५, ४, ४, ०, ३, ९, १, १, ४, ४, ४,
 ०, ४, ०, ३, १, ०, ३, १, १, का १,
 १, ४, २, ५, ६, ३, ५, २, २, १, ३, ती
 १, २, १, ३, ०, २, ४, २, ३, १, ०, ४,
 ७, ६, ५, ३, ३, ७, ६, १, ७, १, ८,
 तीआ ७, १, ०, ३, ता १, ०, ३, ९, ५,
 ८, १, २, १, २, ८, ८, १, ०, १, ०, १, ७,
 १, १, ७, २, १, ३, ३, प १, ७, ०, २,
 म १, ७, ४, २, ८, २, जैठ १, १, १,
 २, १, १, ३, ०, १, ७, गो १, ४, १, ४,
 २, २, २, ६, १, ६, -घा ऐ ८, ८, घा
 १, ३, २, १, ५, १, ८, १, ३, ०, ५, घा
 १, १, ४, ३, १, ८, १, २, ८, १, २, ०, ९,
 १, १, २, तो छ, ८, ४, ४, २, २, ६, ६,
 ३, १, ६, ८, १, जै २, १, १, १, १,
 जैठ २, ४, २, १, ०, गो १, ५, २, ०,
 २, ६, १, ५, -घेन गो १, ७, १,
 २, ७, ३, घाआ २, १, घा ५, २, १

२, १, २, ३, ४, १, १, १, २, ८, १, २, ३,
 १, २, १, ३, २, ६, ८, मा १, १, १, २,
 ती १, ३, ३, ३, ५, ५, १, ८, ७, ६,
 २, ७, २, २, ३, ८, ०, ६, २, तीआ २,
 १, ०, १, ४, १, १, २, ३, ५, ६, ५,
 ९, ७, १, ०, ४, ७, ३, ४, ता ९, १, ०,
 ३, जै ८, ६, प छ, ७, म १, ६,
 ३, ०, जैठ ३, ३, ४, १, ०
 अन्नाद्य काम-म ऐ १, ५, २,
 १, ऐआ १, १, १, ३, १, २, घा छ,
 ५, १, ८, १, ०, १, घाआ ७, १, १,
 घा ५, ५, १, १, १, १, १, ७, ३, २, ३,
 ता ८, ८, १, ८, १, २, १, ३, १, ८, १, ६,
 १, २, १, १, ७, ९, १, १, ०, १, २, ०,
 १, ०, १, -मह्य वा छ, ५, प छ,
 ४, -मा ऐ छ, १, ६, ता २, ३,
 १, ७, १, ६, १, जै ५, ६, ७, १, ५, ७,
 जैठ १, ३, १, १, १, -माय ता ८, ८,
 १, ९, १, ०, ५, स २
 अन्ना (नडा)यु- यु ऐआ २,
 ४, ३
 अन्वय न्या- न्य ऐ २, २, ०, ६,
 ६, ७, २, ३, ०, ४, ऐआ १, १, २,
 घा १, ७, १, २, ६, ५, घाआ ०, ४,
 ३, २, १, २, ३, ७, घा १, १, १, १, २,
 ०, १, ६, ३, १, ०, १, ६, ४, ३, ६, ७,
 ७, १, ८, ९, ४, २, ४, ३, २, ५, ९,
 ५, १, ५, ६, ७, ९, १, ०, ९, १, ७,
 ७, ४, २, ९, ७, ४ १, ९, १, ०, ०, ०,
 १, २, १, १, २, ३, ४, ५, १, ०,
 १, ०, १, ५, १, ३, १, ५, ३, ६, ३, ५,
 ३, ५, २, २, ३, ८, ३, ४, १, ३, ४, ०,
 २, २, ३, ३, ०, ६, ७, ३, १, ७, ३, २, ४,
 ९, ३, ३, वा १, २, ३, १, ३, ३, ०,
 १, ०, ती १, २, ६, ३, ७, ८, ७, ४,
 १, ८, ३, १, ३, ७, १, ०, ५, ५, ७, ६,
 ९, १, ७, १, २, २, १, ७, १, ८, १, २,
 ७, ६, १, ९, ३, ३, ५, २, २, ७, १, ६,
 २, २, ७, १, ५, ५, १, ४, ३, ४, १, ५,
 २, तीआ ०, ४, १, ३, १, २, ७, १, ३,
 १, ३, ४, २, २, ५, ४, ६, ८, २, १, १

३, १, ४, १, ५, १, १, ०, १, ०, १, ता
 ५, ७, ६, २, ५, १, २, जै १, ३, ७, ७,
 १, २, ७, १, ४, ३, १, ४, ७, १, ६, ०, १, ६, ५,
 जैठ २, ०, २, ८, ८, प १, ६, २, ७,
 सा २, ४, ७, -न्यय ऐ १, १, १,
 ३, १, १, ०, ३, ७, ३, ०, ३, ०, ८,
 २, ०, घा ८, ४, १, ७, ४, २, ३, ७,
 २, ६, ५, २, ७, १, २, ९, ५, घाआ ३,
 ६, ७, ९, १, ०, १, १, ८, १, १, १, २, ५,
 घा १, २, ४, १, ४, ४, १, ३, २, ६, ६, ४,
 ५, २, १, ४, ६, ०, ७, २, ४, ३, ३, २,
 १, ४, ४, ३, १, ४, ४, ४, ५, १, २,
 ३, १, १, १, ४, १, ०, ०, १, १, ०, ४,
 २, १, ५, ३, ३, ७, ३, ०, २, ७, ३, ३,
 १, १, ४, ३, ३, ६, १, १, १, ३, ४, १, ०, २,
 १, १, ०, ७, ३, ०, २, २, ८, ४, ४, ८, ९,
 ५, १, १, ९, २, ०, २, १, १, २, ३, २, ४,
 २, ५, २, ६, १, १, ०, २, २, ३, ४, ६, १, १,
 १, ३, ६, १, २, ४, १, ६, २, १, ३, ३, ४,
 ८, ९, १, ३, १, ४, १, ३, २, ७, ५, ३, ८,
 ६, ५, ४, २, ४, ६, २, १, ८, ७, १, १, ३,
 ८, ४, १, १, १, १, ३, १, ३, १, १, १, ९,
 ४, २, १, ३, २, ८, ५, ३, १, २, ६, १, १,
 ६, ५, १, ७, २, १, ८, १, १, १, ९, २, ८, ७,
 १, २, ३, ३, ०, ०, ५, ३, १, १, ६-२, ३,
 २, ४, ८, का १, १, ४, ५, ०, ०, ६, ३,
 २, ५, ४, ३, ३, १, १, २, २, १, ०, ३, ४, ३,
 ४, ३, ०, ती १, ४, ७, ४, ८, ७, २, २,
 १, ०, ८, ६, ४, ८, ५, ३, ७, ३, तीआ
 १, २, ४, १, ०, १, २, २, ३, ४, ५, ६,
 १, १, ४, ५, १, ०, १, ७, ३, १, ०,
 १, ०, १, १, ती ९, ७, १, १, जै ७, १,
 ९, ३, १, ३, १, ६, ०, १, ८, ६, २, ०, ५,
 जैठ छ, १, ०, १, ४, प १, ३, ३, २,
 २, १, सा १, १, ८, ०, ९, १, १, ७, ८,
 -न्ययऽइय ए ७, २, १, १, ६, ३,
 २, ७, १, ३, ७, ३, २, ४, -न्ययऽ=न्य
 ए ३, ३, १, घा २, १, घा १, ०, ३,
 ५, ६, ३, ३, ३, ३, ३, ३, ती ३, ५,
 १, १, ती छ, ३, ७, ८, -न्यय ऐ
 ०, ९, ३, ३, ५, ८, ०, ७, ०, १,

८, शा २२, ४, १८, १२, २६, ७,
 वा २, ४, ४, ४, ३, ४, १४, ४, ३,
 ६, ७, ५, १, १६, ८, १, ७, ४, ३, ४,
 ५, ५, १, २, १५, ७, ३, १, ९, ४, १,
 १८, १०, ४, ३, ८, ९, १३, १, ६, ३,
 ३, ८, ५, ६, १४, ४, ३, १९, वा १,
 १, ४, ५, ३, ४, २, तै १, ६, ५, ४, २,
 १, २, ९, ४, ६, ७, ८, १, ९, ४, ३,
 ३, ७, ४, ५, ७, ३, १, ८, ९, ४, ११,
 ८, ८, तां २, ३, ६, म २, ८, ८,
 जै १००, ११९, १००, १६०,
 प १, ३, ४, १, ६, -न्यवा वा ४,
 ५, ३, ३, ७, ४, २, ३६, -न्यस्मान्
 म १४, ४, २, १९, -न्यस्मिन् ए १,
 १५, म २, ३, १, २, १, १०, ३, १, ९,
 सा १, ८, ८, १२, -न्यस्मि तैआ
 ४, १०, ३, ५, ८, ६, -न्यस्मि वा
 १२, ६, आआ ११, ८, वा १, ६,
 ३, २, ५, ३, ५, १, २५, ८, १, ८, ४,
 २, १, ४, ५, ५, ४, ३, ६, १३, २, ८,
 १, १४, १, १, १९, २२, ३२, तै २,
 १, ३, ६, ७, जै १८६, -न्यस्य ए
 २, १५, ७, २९, शा ७, ३, १२, ६,
 वा १, ६, ३, ३, ४, २, ५, २, २०, ३,
 ६, ३, २०, ४, ४, ३, ८, वा १, ५,
 १, १७, जै १५, १७, ११३,
 १२५, १३१, १४७, १७७, जैठ
 ३, २, ३, सा १, ६, ७, ५, ९,
 ७, २, -न्यस्या ता ०, ३, २,
 -न्यस्वामि म १२, ५, १, १३, तै
 २, ७, १२, २, ३, ७, १०, ३, -न्यस्यै
 वा १, ६, २, ७, ७, १, १०, ४, ६, १,
 १० -न्या ए ४५ शा ६, ११,
 २७, २, वा १, ७, २, १०, ३, २,
 ४, ६, ३, २, ९, ३, ४, ४, २, २६, ५, ४,
 ८, ६, १, २, २५, ७, १, २, २, ३, १०,
 ३, २, १३, १२, ७, ३, ७, १३, ४, १
 १३, १५, ५, ३, ५, तै २, ५, ५, १,
 ६, १०, ३, ३, ६, ३, ६, १, ७,

१०, ३, तां १०, १२, १०, जै
 १७४, -न्या ए १, १, २, १८,
 २०, ३, ३१, ६, १०, १०, १३,
 ऐआ २, १, २, शां ४, ७, ६, १५,
 १२, १, वा ०, २, ३, ४, ५, १, ४, ०,
 ०, ३, ३, २, ८, ४, ४, २, ६, १, १०,
 ७, ४, ०, १०, ४, ०, ८, १, ३, ७, ११,
 ३, १, ३, १०, ०, ४, १३, १३, ४, २,
 ७, १४, ४, ३, ३, ३, ६, ८, ९, वा
 १, ०, ३, ३, ४, ३, ८, ५, १, ०, तै ०,
 ८, ४, ८, ३, ३, ८, १, ३, ८, ११, ७, १,
 ८, ८, १७, ४, तैआ ७, ५, १, जैठ
 ३, १, १, १, ४, ८, १, ६, गो २, ३, ०, †,
 -न्या ऽन्या गो २, २, २, -न्याम्
 ए १, १०, ४, ११, ६, २, वा १, ३,
 ३, १८, ४, ७, ५, ३, ८, ४, ४, ०, १३,
 १३, ५, ४, १२, तै १, ३, ७, ७, ७, ८,
 ५, २, ४, ७, १०, ५, ३, ३, ५, ३, ८,
 ८, ३, ३, ५, ४, १, ६, १३, १, तैआ
 १, ३, २, जै ९५, १५९, १६९,
 १६७, जैठ ३, २, १, ५, गो २,
 ४, १२, -न्यां २ वा ३, ६, ४, ५,
 -न्यानि ए १, ९, ३, ४, ७, ४, ८, ४,
 १५, ०, ४, २, ८, ५, १९, २, १, शा
 २४, ९, आआ ७, २२, वा २,
 १, ०, ०, ३, ३, ४, १, ७, ५, ३, २, ३,
 ८, ०, ०, ३, १०, ४, २, ५, ८, २,
 २, २, ३, ५, २, ७, १४, ४, ३, २०,
 १, ४, ३, १, वा १, १, ०, १, २, २,
 ७, ४, तै १, ५, ०, ६, ७, ६, ५, १, ३
 ३, ५, १, ता ४, ३, १, ३, १, २, ११,
 १२, ६, ५, ७, जै ७४, ९, ९६,
 तै १, ३, २, ३, प १, ३, ८, ६,
 -न्यानिऽ न्यानि शा २९, ४, ३०,
 २, वा १०, ३, ५, ८, -न्याभि ए
 ६, १, जै १८८, -न्याम्भ वा
 ४, १, ९, १, १०, १३, १, २, ९, तै
 ३, ८, ७, ३, -न्याम् ए ५, ०, ७,
 ३, ४, ५, वा १, ५, १, २, २, ५, ३,

१६, १३, ३, ६, ५, १४, ४, ०, २०,
 ९, ४, १८, तां १, ८, ३, ४, ५, २, १,
 ३, ९, ८, ६, ८, ८, ४, ८, ३, ७, २, ०,
 ३, ४, १, जै १७, १७४, -न्याताम्
 तै १, १, ८, ८, जैठ ४, ८, १, १०,
 -न्याम् तै १, ६, ७, ५, तां ४,
 ६, ०, ३, -न्ये ए १, १४, ०,
 २, ३६, ३, ३, ३, ५, ०, ३, ६, १, ८, ७,
 ३०, ८, ०, ६, शां ६, ११, ७, ३,
 १६, ९, १०, ८, ०, ४, ४, २, ०, १०,
 २, ७, ४, शांआ ८, १, वा २, ३, १,
 १३, ४, ३, १०, ५, ३, १६, ३, २, ३,
 ०, ८, १, १६, ४, ३, २, २, ४, ३,
 १०, ५, २, ३, १, १, ८, १०, ४, ३,
 ०, १, १२, ३, ४, ७-१०, ७, ३,
 १०, ८, १, ६, १३, ०, ११, २, ८,
 १, १६, १४, ८, ४, १, वा १, ३, १,
 ७, ५, १, ३, ८, २, १५, तै १, ४, १,
 १, ३, ९, ६, ०, तैआ १, १०, ४,
 जैठ १, १, १, २, ०, १, २, ३, १, ३,
 १४, १५, ६, १, ५, जै ७४, ९, १,
 १३०, १६८, १७५, १७७, २०९,
 प १, ३, २, १०, ३, ७, -न्येऽ न्ये
 वा १३, ३, २, ३, तै ३, ९, ३, ३,
 ९, १, -न्येन ए ३, २, ०, शा १०,
 ५, १६, ९, वा २, १, ४, ६, ५, ०,
 ०, ०, ३, २, १, ३, १, २, ८, ४, १, ७,
 ५, १, १५, ४, २, ४, १६, १३,
 २, ३, २, ७, ११, १४, ४, १, २६,
 ३, २, ४, ३०, वा १, १, ४, ५, ५, १,
 १७, तै १, २, ३, ४, ४, ४, १, ५,
 ३, ३, ८, १०, ८, २, १, जै ५०,
 ०, ०, -न्येनऽ न्येन ता ४, ४,
 ११ -न्येभ्य वा १, ६, ३, ७,
 १४, ७, २, ३, ५, जै ७२, -न्येपाम्
 ए १, ६, वा ३, १, २, २, १, १३,
 ३, १, २, ५, ३, ८, १४, ७, १, ३, २,
 तै ३, ८, १९, १, २, २०, ३, म २,
 ४, १, -न्येषु ए ४, २६, ६, १५

† 'एता एव तद् दवता (अन्या प्रतिष्ठा अन्या प्रतिष्ठन्ती) इव सर्वम् अतु प्रतिष्ठित्वि' इत्येव साधीयान् पा० प्रतीयत । तु० G मूचिनो मूपा० टि०, ९ ।

२६, ३६, शाआ ६, ९, -न्यै ऐ
 ७, ६, शा ४, ५, १०, ७, १३, २,
 ८, १, तै १, ३, ३, १, ३, ७, ३, ५,
 जै १७५, व १, २, ४, १, -न्यै ङ
 न्यै ऐ ४, २, ७, -न्यौ जै १, ८
 अन्य कु- -केपास् तै २, ५, ८, २
 अन्य-कृत- तम् तै ३, ७, १०, २,
 तंआ २, ३, १, -तेष्व द्वा ३,
 ६, ३, ७
 अन्य क्षेत्र- म् ता ९, ०, १
 अन्य-वन- ना गो १, ३, १८
 अन्य-जन्व- म् या ९, ४
 अन्य-तम- म दा २६, ५, शाआ
 ३, १
 अन्य तरु, रत्, रा- र ऐ १, १४,^३
 दा १, २, १, १, ४, ४, ८, ३, ३, ४,
 ११, ४, १, ४, ४, २, १, ३, ४, १, ३,
 १, ९, १२, १, ६, १९, १२, २, ३,
 ७, ५, १, ५, का ०, १, ६, १, तै १, ०,
 ६, ७, जै १३, १, १३, २, २, ०, ६, ना
 ७, ०, ३, गो १, ३, ०, -र ङव्य तै
 १३८, -रत् शा ३, ४, दा १, ४,
 १, ३, २, ६, १, ७, ३, ३, ४, ८, ४,
 २, ५, ५, ६, ४, ५, २०, का १, ६,
 १, ६, -रम् दा ३, २, २, १, ४, ४, ४,
 ९, ४, १, २, ११, २, १, ४, ५, ४,
 ३, ५, ११, ५, १, ०, तै १, २, ६, ३,
 गो १, ३, ०, जै ५९, १९, ०,^३
 -रस्य दा १०, ४, २, ४, -रा दा
 ७, १, ०, १९, जै २०३, -रात्
 तै ३, ७, १, ६, -राभि ऐ ३,
 ४, ८, -रास् ऐ ७, ४, दा ३, ६,
 ०, १०, ८, ३, २, ९, ४, ५, ३, ७,
 १, ०, १९, जै ००३, जै ३, २,
 ३, १, २, ४, २, ३, ३, -रे शा ८,
 ९, -रेण दा २, ५, २, ३, ७, ३८,
 का १, ५, १, ३, ३, ४
 अन्य ऋ तम् () शाआ ५ ८,
 दा १, ६, ३, ०, ९, ७, ४, १०, ४, १, १,
 १२, ४, ०, ६, ६, ३, १, ३, ४, तै १,
 २, ९, ३

अन्य तर तस् () पक्षस्- -असा
 दा ७, ७
 अन्य तर-तो(तम) उयोतिस्- -ति
 गो १, ४, २०
 अन्य तरतो(तस्) दन्त-)-ता-
 ना दा १, ६, ३, २, ९, ३०
 अन्य तर तो(तस)नमस्कार-
 रा दा ९, १, १, २०
 अन्य तर तो(तम्)युक्त- म् जा
 ५, ४, ५, ००
 अन्य तस् ()दा २, ५, ०, ०, ९, १४,
 ६, ९, ३, ४, का १, ५, १, २६, जै
 ४७^३
 अन्य त ङ्युक्(√ङ्यु)- व दा
 ६, ०, ३, ३, ४,
 अन्य त ङ्क्षदा ११, ५, १, ४
 अन्य त(सृट् ल्यप-)-स्य जायिन्
 (√जि)- यी शाआ ६, ७, दा
 १४, ५ १, ६
 अन्य तो(तस्)अ व ऋग्नि-(मिन्
 -)-गी तै १, ६, १, १
 अन्य तो(तस्)पातिन्-ती दा
 १, ६, ३, ३, ३
 अन्य तो(तस्)उयोतिस्- ति
 दा १२, २, ०, १, -तिप दा १२,
 ०, २, १
 अन्य तो(तस्)द्वत् (←दन्त)-
 र्त् जै १६१^३
 अन्य तो(तस्)दन्त- दन्ता
 जै २५, १३०
 अन्य तो(तस्)द्वार- म् जै ४
 १, ९, ३, २,
 अन्य तो(तस)मुख- घ दा
 २, ६ ३ १० का १, ६, ३, १०
 अन्य तो(तस्)अ)रष्य- ष्याय
 तै ३, ११, १
 अन्य ऋ ऐ १, ३, २, ७ ३, ४९, ७,
 ३, ४, दा १, ५, ५, २, ९, ५, दांआ
 ७ ७, दा ३, ३, ०, २, ७, ५, १,
 २, ५, ६, ३, २, ०, १, ४, १०, ०, ०,
 १, २, १, ०, २ १०, ४, ३, ०, १, ०, ३, १

०, ७, ९, ३, ५, १३, १, ३, ६, १४,
 १, १, १, ०, ३, २, ४, २, ०, ५, १, ५, ४,
 ६, ७, ३, ७, तै २, ७, ९, १, ३,
 ०, १०, ३, ३, २, ३, ४, ७, ११, २, ८,
 ८, ३, ९, ४, ४, ता २४, १६, ४, म
 १, १, १, ३, जै १, १, १, ३, जै
 ११२, सा १, १, १, ३, ४, १, ३, १,
 २, गो १, १, २, ९
 अन्य ऋ मनस्- ना दा १४, ४,
 ३, ८
 अन्य धा ऐ ७, १, दा २, ९, दा
 १, ६, १, ४, ४, ६, १, ९, १०, ८, ४,
 ४, ०, ६, ०, १८, १३, ५, ३, ५, जै ४
 १, ९, ३, २, जै १३२, १६६, १, ४, ४,
 सा १, ५, १, ५, अन्य धाऽअन्य धा
 दा २, ३, ०, १, ४, अन्य धाऽइव दा
 १, ८, १, २, ५ जै १६४
 अन्य धा नीलिङ्- क गो १,
 ३, १८
 अन्य दाह- तारम् गो १, १, ३९
 अन्य देव ल्य- ल्य ऐ २, १०, ४,
 २६, -त्यम् शा १२, ६, -त्या दा
 १०, ७, ०, १६^३
 अन्य द्वात- तस्य तंआ ४, ११, ४
 अन्य मनस्- मना ऐ २, ५, ०८
 अन्य ताट्टीय-(ट्ट+छ)- य दा ५,
 ३, ४, ९, -यम् दा ५, ३, ४, ९
 अन्य द्वात- तस्य दा १४, ३, १, १९^३
 अन्य(न्यऽअ)न्या(←न्य)- न्या
 ऐ ३, २, तै २, ७, १, २, २, -न्याम्
 जै १८
 अन्ये घ ऐ ५, २, २, दा २, ९
 अन्यो(न्यऽअ)दयो(←न्य)- दयो
 ऐ ३, २, ७
 रन्वा(न्य ऽअ)-न्य, न्या- न्य
 दा २, ८, तै १, २, ३, ४, ३, ५, १३,
 ०, ता ४, ३, ५ ८, -न्यम् एआ
 ३, १, ६, दा १३, ९, दांआ ७,
 १९, का ०, १, ३, १०, १२, ४, १४,
 १६, तंआ १, ६, १, ता २, ३, ४, ९,
 ३, गो ० ३, ८, जै ९०, १५०,^३

-न्यस्मिन् ए ४, २५, शा २६,
 २, जेड १, १३, ०, ३, -न्यस्मै
 तै १, ३, २, १, तैआ १, ६, ३, ता
 ७, ०, १, य ३७, -न्यस्य ए ४,
 २७, ५, ९, शा २७, ७, ता २,
 ३, ७, १०, ५, ३, जेड ३, ६, १, १,
 जै ३८, ७, १, २७, -न्यस्यै जैड
 ४, ८, १, ३, -न्याम् ता २४,
 ११, ०

१, १, १, १४, २, १२, ०, ०, २, ११, १,
 ४, १६, ६, ३, २, ०, ३, ११, ६,
 ०, १८, ३, १, २, १९, ३, १, ७,
 ५, १, ३५, ६, १, १९, ६, ३, ०, ९, ४,
 ५, ७, ७, ५, १, ४, ५, ६, ४, ३, १,
 ७, १, १, १३, ८, ०, २, ७, ८,
 ९, १, २, २, ३, १०, १३, ०, ०,
 ०, १, २, २, ४, १, १०, ३, ९,
 ११, ३, १, ३, ४, ४, ४, ५, ३, २, ५,
 १०, ४, १, १, ८, ४, २, २, ३, ४, १,
 ९, ८, ०, १२, १४, ३, १, २, ५, ४,
 २८, का १, १, १, ०, २, ३, ९, २, १,
 १, ११, ३, ०, २, १, २, ८, ०, ९, ४,
 ३, १, १, १, ३, १, ०, २, १, ७, ४, ३, ४,
 ३, २, ८, १, ०, ३, २, ३, ४, ६, १०,
 ४, ७, ४, १७, ९, ७, १, तैआ १,
 २७, ७, ३, ०, १, ६, ६, १, ४, २,
 जैड १, १, ३, ८, ता २, ३, ०,
 ६, १०, गो १, १, ३, ७, ३, ९, २, २,
 ९, २, १, ३, ४, ६, अन्वय ए ४,
 २०, ऐआ २, ४, १, शा २०, १,
 वा १, ०, ३, १, २, २, ३, ११, ३, ७,
 ४, ४, ४, ०, २, १, ५, १, ४, ०,
 ६, १, १, १०, १२, ३, ११, ४,
 २, २, ७, ४, ३, ४, ८, २, २, ३, ७,
 ३, ०, १४, ९, १, ०, ५, ४, १, १०,
 ११, ५, ४, ४, ८, ४, ६, १२, १, २,
 २, ९, २, ८, १, ३, ३, ३, १४, ३, १,
 २८, ३, २, १, ३, ४, ३, २, ९, ६, ७, ८,
 ना १, २, ३, ९, ३, ४, १, २, २, ३, ३,
 १, १, तै १, २, १, ४, २, ३, ९, ०,
 ६, २, १, ३, १, ५, ४, २, ८, २, १०,
 ७, १४, १, ०, ८, २, १, ६, ४, ७,
 ३, १७, ५, १, १, २, २, ६, तैआ १, २, ३,
 ८, २, ४, ४, ३, १, १, ३, १, ३, १,
 ४, १०, १, ८, १, १, १०, १, ३,
 १२, ता ७, ८, ३, ९, २०, जैड
 १, १८, ४, १४, गो १, १, २, २,
 अण्डइति गो १, १, २, ९, अणु
 ए १, ०, २, २, २, ०, ३, १८,

४, २०, २, ९, ३, १, ५, १, ४, ६, १, २,
 १, ६, १, ८, ०, ७, २, ९, ऐआ १, २, १,
 २, ४, ३, शा २, १, २, ४, ३, ६, ८, १,
 ६, १४, ८, १, ७, २, १, १, ०, १, ३,
 ७, १, ७, ३, १, ८, ९, २, ०, ४, २, १, ४,
 २, ३, ८, शाआ १, ८, १, ०, ७, १, १, १,
 वा १, १, १, १, १, १, १, १, ४, १, ६, १, ७,
 १, ८, ३, ५, ०, ३, १, १, ८, ३, १, ०, ५,
 ६, ४, ५, ७, १, १, ८, ४, १, ७, २, १, १,
 २, ४, ५, ३, १, १, ६, १, १, ४, ६, १,
 ४, ८, ३, १, ३, १, ०, ३, १, ७, ३, १, ७,
 ७, ४, ४, ९, ३, १, ८, १, ८, ४, ५, १,
 ३, ५, ०, १, ४, ६, ७, १, २, ७, ३, ४, १,
 ३, ४, २, २, ६, १, १, ९, १, ०, ४, ८,
 ३, १, १०, ४, ३, १, २, ५, १, १, २, ८,
 २, २, ६, ६, ८, ११, ७, २, ४, ७, ८,
 ११, ३, १, ९, २, ०, २, १, ४, ४, १, ६,
 १, ३, ५, ०, ४, ०, ८, ०, ३, ६, ३,
 ०, ५, ६, ९, २, १, १, ९, १, ०, १, ३,
 २, ६, १, ५, ११, ११, १, ५, ३, ६,
 १, ८, २, ४, ७, ०, १, ३, ४, ७, ४, १,
 ९, ६, ६, १, ११, १, ३, ७, २, १, १, १, २,
 १, ३, १, ३, ४, २, ८, ५, १, ८, २, १, ४,
 १, ५, ८, १, ८, ९, २, ६, ९, १, ३, ३, ७,
 १, ३, १, १, ४, २, ७, १, ३, १, ४, १, ५,
 ८, १, ९, ४, ५, १, ४, १, २, ८, ३, १,
 १, ४, २, ७, ६, ७, ८, ९, ४, ५, वा १,
 १, १, ०, ३, ३, १, १, ९, ९, ६, १, ०, ०,
 २, ८, ३, ५, २, १, १, १, ९, ११,
 १, ४, २, १, २, १, १, १, १, १, १,
 १, १, ३, १, ४, ३, ३, ६, ०, ५, १, ९,
 १, ०, ५, ८, २, ५, २, १, ४, ९, ३, १, ०,
 ४, २, ९, ७, ७, ५, ४, ७, ८, ६, १, १, ६,
 ५, ९, १, ७, १, ७, ३, ८, १, ६, १, ०, ८,
 ३, १, ६, १, ४, ८, १, २, ३, ०, ४, १, १,
 २, ३, १, १, १, १, ८, १, ४, १, ०, ३,
 ४, ५, ६, ६, २, १, ०, ४, १, ०, ९, ३,
 १, १, ५, ३, तैआ १, १, १, ८, २, २, १,
 १, २, ३, ४, २, ५, २, २, १, ०, १, १, ३, १,
 ४, ४, २, ४, ०, १, ६, ८, ९, ९, ५,

२अन्यो(षड्अ)न्यु,न्या- न्यम्
 वा १, १, ४, ५, ७, २, ०, २, १, १, ५, १, ७,
 ३, ४, १, २, ४, ३, १, ७, १, १, ३, ८, ४,
 १, १, ८, ८, ६, १, १, ६, १, २, ३, १, १,
 ८, ०, ३, ०, १, ३, १, ६, १, का २, १, ३,
 १०, १, २, ४, १, ४, १, ६, न्यस्मिन् वा
 ७, १, १, २, ७, १, १, ३, ५, १, ०, ३, १
 ९, १, १, ८, २, ६, २, ०, -न्यस्मै
 वा ६, ५, २, २, २, -न्यस्य वा ३, ४,
 २, १, ४, ४, ५, २, ३, -न्यस्या वा
 ५, ३, ४, २, १, -न्यस्यै वा ७, ३, ४,
 २, १, -न्येन वा ७, ४, १, २, ०

अन्यद्भवत- म् ए ४, १९

अन्यद्वचन- नाय वा २७, ११

अन्यद(ख→)वा-ञ्वा गो २,
 ६, १

अन्यद(ख+यत→)व्य→)ह्या-
 ङ्वा ए ६, १९

अन्यना- नम् वा २, १, १, १, ३,
 १, १, ३, ३, ९ -ना वा ४, ५, ८,
 १, ६, ८, ५, ३, ८, -ना वा ४, ५,
 ८, १, ६, ७, २, ३, ३, ९, -नेन वा
 १, २, ३, ५, १, ३

अन्यनातिरिक्(षड्अ)तिरिक्- कम् वा
 १, १, २, ३, ९, -नेन वा १, १, २,
 ३, ९

अन्यनातिरिक्(षड्अ)ङ्ग- ङ्ग
 गो २, २, ५

अप- अङ्गि ए १, ३, ३, ३, ६, ७,
 ५, ८, ७, वा २, ४, ४, वाआ
 १, ४, ०, १, ९, ७, १, ३, १, वा

†मो षड्अ इति पुण्यसप्तमस्वल्पे ममाहयमाद पाठ । ‡मिन् 'कर्मणि' इत्यन्वयः ।

६, १, ४, ७, ३, ९, ०, ता ५, ९, ३,
 ६, ९, २, ७, ८, १, ८, ७, ८, ९, ९,
 ३, १३, ४, ८, ७, ५, १५, १८, ९,
 १, १ १, ५, ३, १, ४, ५, म ६, ६,
 २६, जैठ ३, ६, १, ७, सा ४, ४, ११,
 गो १, १, ०, १६, २०, ३९, ०, २, ९,
 ५, १८, अप्पु डइन बा ४, ०, ४,
 १८, अप्पु ए २, १९, ८, ६, ७,
 ८, गभा २, १, ८, सा १, ०, २, १,
 २, ७, २६, ३, का १, १, १, ०, १, ३,
 ३, ३, १८, ६, ०, १, १, ०, ०, १, ०, ७,
 ३, ७, १, ०, १, ०, १, १, १, ५, ५,
 १९, ४, १, १, ७, ०, ४, १, १, १, १,
 ६, ६, १, ३, २, ४, १, ८, ३, ०, ४,
 ८, ५, ४, ५, ८, २, ४, ७, ४, १,
 ९, १३, ०, ६, ५, १, ८, ९,
 ११, ०, ४६, ४, ४, ४, ४, ४,
 ५, ०, १, ५, ५, ५, ५, ५, ५, ५,
 ५, ५, ५, ५, ५, ५, ५, ५, ५,
 २, ७, ०, ४, ४, ३, १, १, ०, ५, ४, १, १,
 ७, ३, १३, ४, ४, ४, ४, ३, ३, ४, ४,
 १, ४, ०, १३, ९, ०, ४, ९, १३, १,
 ३, ३, १४, १, २, १, २, ०, ५, ३,
 ५, ४, ११, ५, २, ५, ३, १८,
 ९, ४, १; का १, १, १, ०, ४, १, १,
 ०, १, १, १, ४, १, १, ०, ०, ३, ५,
 १, ४, ७, १, ७, ५, १, ५, १, ५, १,
 ८, ५, ८, ११, ६, ४, ०, ७, ७, ९,
 ५, ३, ०, ३, ६, १, ०, १, ७, १, ०, १,
 ७, ४, ५, ६, ६, १, ९, १, १, ४, ०, ३,
 ८, ६, ४, १, ७, ५, ११, १, ४,
 तैसा १, २, ०, १, ०, ३, ४, ५, ६, ७,
 ७, ८, ०, ३, ३, ४, १, २, ५, १, ०,
 २, ११, १, ३, ११, १, १, १, ०, ४,
 ६, ६, ३, १, १, ०, १, १, ५, ०, ३, ०,
 ५, ६, ८, ७, ८, १, ०, १, ०, ६, ८,
 १३, १, ०, ५, १४, ५, १, ०, ०, ०,
 १४, २ भा १, १, १, ५, ४, ४,

२, ५, ७, १, ७, ३, जैसा १, १, १, १,
 ५, ४, ०, ३, जैठ १, १, ०, ४,
 ७, ८, १, १, ०, ३, ७, १, १, ३, ६,
 ३, २, ४, ०, ५, ५, म १, ७, ०, ३, ७,
 सा २, ७, १३, गो १, १, २, १९,
 ३९, ०, ९, ४, १०, अप्पु ए १, ९,
 ३, ६, ७, ७, १३, ०, ६, एसा ३, २,
 ३, सा २, ४, ७, ४, १, १, ३,
 १६, ७, १८, ८, १०, ११, ०, ७, १,
 सासा ६, ०, १०, ८, ६, सा
 १, ३, १, २, ५, ३, ८, ५, ९, ६,
 १, ४, ६, २, ५, ६, १, १, १, १,
 २, १, ८, ३, ७, १, १, ७, ४, ३, ५,
 ८, २, ३, ४, ७, १, १, २, ३, ४, १,
 ८, ३, ०, ३, १, ८, ०, ३, ८, २, ०, १,
 ८, १, ९, ३, १, २, ०, १, ०, ३, ३, ७,
 ४, ३, ६, ५, ३, १, २, ४, ४, ५, २,
 १, ४, ८, ०, १, २, ८, ३, १, ५, ९, २, ५,
 १, ३, २, ७, १, ०, ३, ८, ५, ६, १, ४, ३,
 १, १, ४, ५, १, ८, ०, २, ६, ०, १, ३, ६,
 १, ७, ८, ९, १, ७, ०, ३, का १,
 १, १, ३, ३, १, १, ६, १, ०, ३, ३, ३,
 ०, ५, २, ३, ६, ५, ६, ८, ०, १, ०, ०,
 ९, ४, ४, ५, १, ५, ०, १, ८, ६, ६, १,
 ०, ४, ६, ७, १, ६, ४, ८, ३, ०, ५, ६,
 ३, ७, ३, ४, १, १, ०, ६, ८, १, ७, १,
 ११, ३, ६, १, ०, ३, ६, ०, तैसा
 १, ८, १, ३, ०, ७, ८, ९, २, ६, ५, ०, १९,
 १, ७, ७, ११, ९, ५, ९, ८, १, १, ०, १,
 १३, ता १, ६, १, १, ७, ०, १९, ९,
 ११, जैठ १, २, २, ०, ९, १, ०, ११,
 २, ४, १, ३, ०, ५, १, ४, १, ४, १, ८, ४,
 १, ४, १, ४, ३, म १, ७, १, ०, ०, १, ०,
 ११, सा २, ३, ८, गो १, १,
 ३, ४, १, ८, ०, ०, १, ३, १, ७, ५,
 २, ४, ०, १, ०, ०, ०, १, ०, ३, ०, ४, ६,
 अप्पु ए १, ३, ७, ८, ०, १, ६,
 १, ९, ०, ०, ३, ८, ४, २, ५, ०, ७,
 २, ८, ७, ३, ०, ६, ८, ५, ६, ५, ८,

१३, १, ७, १, ८, १, ०, ०, ७, एसा १, ३,
 ५, ०, १, ७, ८, ३, १, ०, ३, ४, १, १,
 ०, १, ७, १, १, सा २, १, ३, ६, ५,
 ८, ९, ७, ४, ७, ६, ३, १, ४, ७, ४, ८,
 ६, ७, १, ०, १, १, १, ४, १, ३,
 ३, ८, १, ३, ४, १, ४, ३, १, ६, ५,
 १, ८, ०, ३, ०, २, ४, ४, ५, ७, ७,
 सासा १, ४, ०, १, ७, ०, २, २, ५,
 १, ०, १, ७, १, १, ०, ५, १, सा १,
 १, १, १, १, १, १, ७, १, ८, २, ०, ३, ५,
 ७, २, २, ०, ४, १, १, १, २, ०, ३, १,
 ३, ७, १, २, ०, ४, १, ७, ९, ३, ०, ४,
 ३, ७, १, २, ०, १, १, १, १, ०, १, ८,
 ३, १, ०, ३, ६, १, ०, ४, १, १,
 ३, १, ७, २, १, ८, ५, १, ३, ७, ४,
 १, ९, ६, १, ७, १, ९, ८, ०, ३, ३,
 ४, १, ०, ३, ०, ०, ४, १, ३, ५, १, ३,
 १, १, ६, २, १, १, ०, १, ४, २, ५,
 २, ९, ४, ७, १, ४, १, ६, २, ५, ४, ३,
 ३, ३, १, ५, १, १, २, ०, १, १, ५,
 २, १, ४, ७, ३, ४, १, २, ६, ५, ८, ९,
 १, ०, ११, १, २, १, ३, १, ४, १, ५,
 १, ६, १, ७, १, १, १, २, ०, २, १, ३, ३,
 ५, १, ०, १, १, १, ६, १, १, १, ०,
 ३, ४, ३, ३, ३, १, १, ४, ८, ३, १,
 ९, १, ०, ३, ४, ३, ९, ४, २, ०,
 ७, १, ३, ५, १, १, ७, ४, ४,
 ५, ८, ०, २, ३, ७, १, १, १, १, ४,
 १, ०, २, २, २, ४, ०, १, १, ७, ३,
 २, ८, ४, ०, १, ३, १, ९, २, ०, ४,
 १, ६, ८, १, ३, ३, २, ३, ४, ५, १,
 ४, ४, १, ४, ४, ४, ४, ४, ४, ४, ४,
 ४, ४, ४, ४, ४, ४, ४, ४, ४, ४,
 १, ७, १, १, १, १, १, १, १, १, १,
 २, ४, १, ३, ०, ५, ६, ५, ३, ४, ६,
 १, ६, ५, ०, १, ०, ०, ०, १,
 १, ९, २, ०, ४, १, ०, ०, २, १, ९,
 १, ०, १, ३, ३, ३, ६, १, १, १, ८,

†'आय' इति भाव्यमु ता विन्त । ‡इत्यत्र प्रथममात्र 'अय' द्वयत्रा हवात् 'आय' इति मुता विन्त्य ॥

३ मुता- स्वरधियम् ॥

३,२,१३,४,४, ४,५, ७,५,२,६,
 ४,१,३,८ १४,१५,६, ५,१,२,
 ११,१,६, १,१६, २४,३, १,३,
 ४,४,१, ५,४,५,७,१०, ९,८, ६,
 १,११, १२,१,३, १३,४,१,५,८,
 ५,२,१४,१५,८, २,३६,३,१५,९,
 २,४,५,६, ७,३,७,८, १३, १,१,४,
 ८,१,९, १३, ३,५,४,५, ६, १४,
 १,१,१४,२,९, २,२,५३,३,१,१३,
 १७,२५, २७,२, १३,४,३,२०,
 ५,२,३,५,२,६,६,१,७,८, ९, १७,
 २३,८,६,१, ९,१,३,२,१४,४,१,
 का १,१,१,२,३,३,९, ३,१,९,
 ६,२,८, २,१,१,१, ९,१,२, १३,
 १४,३,२,५, ३,१,२, ८,२,२,९,
 ३,२०,४,३, तै १,१,३,५,८,६,२,
 २,१, १, १८,४, ३, ३,६, ८,३,
 ५,१,१,७,६,१,३,८,९,१, २,१,
 ५,१,२,०, ३,३,६,१,४, ३, ११,
 ६,७,५,३,३,४,२,५,२, ८, ५,६,
 ६,६,२,३,४,७,१,४, ८, ३, ४,
 ९,३, ३,१,२,३, ४,५ ४, ७, ३,
 १२, ४, १, २, ३, ५, १,२, ३,
 ७,८,१,२, ३, ९,१४,१५, ३,२
 १,४,५,६,१,३,९,४, १०,३, ७,
 ३,४,५,४,२,६,४,२०, ७, ६, ८,
 ९,१२, ६,१४,१,२, ८,२,१, ६,
 २,१७,५,९,७, ५, १, १०, ८, ६,
 १२,१,१,२,६, ९, तैआ १, १,
 ३,८,१, १६,१,०,१,३,२२, २ ३,
 ४,५, ६,७,८, १२,२३,१,४, ८,
 २४, १, २, ४, २६, ४, ५, ७,
 २७,६,३०,१,३१, ६, २,२, १,
 ३,१, ३,६,१,८,१,९ ७,१०, ३,
 १४,२,४,११,७,८, ४२, ४, ५,
 ७,९, ११,१०,६, ६, ४,१,५,२,
 ११,२,७,३,२,४,३,७,१,८,१,१,
 ९,८, १, १०, १,३, ११, १२,
 १४,१५,१,२२,१, ३,३, १, २७,
 १,२८,१, ता १,२,९,७,९,२०,
 ८,७,८,९, ९,१,४, १३, ४,८,९,

१६,२१,१०,२०, ५ २,४,५,६,
 ७,१०,३,१, जैठ १,१,७,७,६,
 २,२,३,२,९,१०, ११,८,१,९,२
 ३,९,२, ५,११,१,५,९,१०,२,१,
 १८,१, १,४,१४, ३,१,१,११,२,
 ५,९,४,३,६,९,१,२,४,६,४,६,
 ४, ११,१, १,९, १२,१,३,४, २,
 १, म १,२,१५ ६,३, त ५, गो
 १,१,७,२,९,३७, ३८,३,९,२,९,
 १६,०२,२४,३,१,१४, ४, १०,
 ५,२५,२,१,३, २२,२५,३,२, ४,
 ६, याप डहन श ४, ७, ४, १८,
 •भाप ऐ ८, ६, २७, छा ११,
 ४,८, दा १,१,३, ७, ३, २, ७,
 १९,८,२,३,९,३, २५, ४, ५,
 २१,५,१,४,६, ६,८,२,३, तै ३,
 ७,१२,६, ११, १,५, म २,८,५,
 -आपाइ ऐआ २,१,८, वा ३,
 ४,३,२२ आपोदेवत्य-आपोमय-
 आपोहिष्ठीया, आपोरेवती,अद्र
 अपाम् (नपात्) शा २६, १३, दा
 ३,९,३,२५, ४,४,५,१२, तै १,
 ३,५,४,७,१०,६
 अपो(प जन)-नष्ठीया(प्तु+छ)-
 -यम् ऐ २,१९, -या ऐ २,१६,
 ता २१,१४,१५,२५,१०,१५
 अप्तु(प+त्त्व)- -म् गो १,१,२
 अप्तु(प+यत्)- -प्या तै २, ८,
 ६,४
 अत्सरस् अद्र
 अप्तु-क्षिव- -त श ४,२,२,९
 अप्तु-चर- -म् या २०, १, तै
 ३,१२,७,३
 अप्तु जु- -त तै ३, ८, ४, ३,
 १९,२,२०,४
 अप्तु तु- -ना श ७, ५, २,
 १८, १३, २,३, १९,७, १०, ३,
 १, ३
 अप्तु-मुव- -मत् ऐ ७,७, दा
 १२,४,४,४, तैआ १०,१,१२,
 -मन्तो शा १८,१०

अप्तु मुती- -तीश्याम् श ९,
 ४,४,१३.
 अप्तु-योनि- -नि श १३,३,७,
 १९,७, १०,३,१,३, तै ३,८, ४,
 ३,१९,२,२०,४
 अप्तु-पुद्- -द ऐ ८, ६; -दम्
 श ७,१,७,५, तै १,३,९,३, -त्रे
 श ९,२,१,८,९
 अप्तु मा(√त्न)- -पा तैआ १,
 १२,५
 अप्तु-पोस- -ना श ४, ४,
 ३,१३
 अप ऐ ८,१०, दा १४, ३, १, १९,
 तै ३,२,५,१, तैआ ४, ११, ४,
 ५,९,७, जै २०८, म १, २,५,
 सा २,८,१
 अप वीतित(√कृत)- -म् गो १,
 २,५
 अप/कृ, अप/करत् तै ३, ७, १०,
 ५, अप -(करत्) तै ३, ७,
 १०,६
 अप/कृप्, अप/पंनि जैठ ३, ३,
 ४,२
 अप कृपत्- -यन्त तै १, ५,
 १, ५
 अप/कम्, अप/कामति दा ३, ६, १,
 ३,४,६,९,४,५,४, ३, ११, १२,
 ४,१,१०,७,२,१,१३,१,५,१, २,
 ९,१, तै २,३, ४,१, ७,३, ४,
 ५, ६, अप/कामति श ३, ८,३,
 १५,४, ५,५,४, २, २, जै ४२,
 १४२, १४६, ता ९, ५, ६,
 अप क्रामति श १२, ७, २,१,
 १३,१,५,१,२,६,९, ९, १, तै
 ३,९,७,१,१४,१, ता १६, १३,
 ३, अप/कामति श ३,२,२,२३,
 १३, ७,६,७,८, ५,९,९, तै १,
 ४,४,८,७,१,३,९,४,७,६,१, जै
 ४१, ता ९, १०,२, १२,४, २५,
 अप - क्रामति श १३, १,७,९,
 २,८,५, ९,१, ५, ७, १०, १४,१,

३,३२, तै ३,८,१०,३,४,९, ४,
 ५,६,९,१,७,७,५, अचक्राम दा
 १,१,४, १, १५, १६,७,३,६, ५,
 ७,६, ७, २,४,४, ३, ४,१,१७,
 २,१,४,४,१,१, ५,७,३,८,४,३,
 २,५,१,२,५,१,१, १४, १,१,७,
 अचक्रामतु दा २,५,३, २, का
 १,५,१, १, अचक्रामु दा २, ५,
 ७, १, का १,५,१,२, म ७, ५,
 १०, अचक्रामिष्याम जै १३६,
 धवक्रामत् ता ६, १,४, ५, १०,
 अक्रामाम् ऐ ४, २६, शा
 १, ७, दा २,३,४, २, ३, ४,
 ५, ३, ९, २, २, ८, ४, ६, ९, ३,
 १३, १, १, ४, तै १, १, २, ३,
 २, १, २, १, २, २, ३, ५, ८, १,
 ३,४,१,३, ४, ५, ३, ९, १, १,
 तैआ ७,१,२,३,१, ३, ता ६,
 ५,५,१८,७,५,६, ११,५, १०, ८,
 ८,११,१०,१३, ५, १३, १४, ३,
 १०, १८, ९, १, जै ४०, १३६,
 १४२, १८०, अक्रामताम् तै
 ७,३, १,१,२,२, ७, १, जै १७,
 अक्रामाम् दा ४, १,४, ८, १३,
 १, ७, १, तै ३, ६, ४, १, ७,
 ७, १, १, २, ७, तैआ ५, ७, १,
 ता ६, ७, १९, ७, १, ३, १०,
 १३, १८, १, ३५ १७, १०, २, २०,
 ३, २, जै ४१, १, १३६, १८०,
 १८५, १९०, अक्रामेत् दा १,
 ५, ३, ६, ७, ३, ५, १, १७, जै ६२,
 १४७, अच क्रामेत् दा १३, १,
 ५, ७, ३, ५ तै ३, ९, १४, ३,
 अक्रामेयु दा ६, ६, ३, ३
 अचक्रामेयु दा ४, ३, ३, ११ ६,
 ६, ३, ३, जै ४१, ५१, अक्रामिष्ट
 जै १८०, अचक्रमीष्ट तै ३,
 ७, ५, ५, अक्राममीष्ट तै १८०,
 अक्राममी जै ९६,
 अचक्रामयति ता १७, ४, २७
 अचक्रामिषति दा ४ ६, ९, ३,

५, १६, अचक्रामिषति दा ४,
 ६, ९, ३, अचक्रामिषाद्दाकार दा
 ४, ६, ९, १६, अचक्रामिषत् दा
 ४, ६, ९, १, अचक्रामिषन् दा ४
 ६, ९, १
 अच क्राम् - मात् दा ४, ३, २, ११,
 अच क्रामण - न् दा १, ७, ५, ८,
 ९, ७, ७, ३, ८, ३, ५, १, १५, ११, १,
 ५, ४
 अच क्रामितुम् दा ३, ५, १, १७
 अच क्रामितो जै १४४
 अच क्राम्यते २, ३, ४, ५, श ४,
 ३, ३, ६, अच क्राम्यडव्य दा ३, ८,
 ५, ११
 अच क्रान्त, न्ता - न्ता जै ४२,
 -न्तम् जै १८०, -न्ता दा
 २३, ७, -न्तौ ता ६, १०, ५, ७,
 ६, १७
 अच क्रान्त-तेजस् - जालि गो १,
 १, २८
 अच क्रान्त मेघ - धा दा १, २,
 ३, ९
 अच क्रान्तनेधम् - स का २, २,
 १, २७
 अच क्राम(त्-→)न्ती ता २,
 १३, २
 अच क्रामम् (बमुद्) जै १४३,
 -मम्डव्य जै १०१
 अच क्रामु(क्-→)ता ता १८, ५, १६
 अच/क्री, अचक्रीणीयात् दा १४,
 १, ४, ७
 अच/रक्षि, अचक्षीयते दा १, ६, ३,
 २४, ७, २, २, १, ३, १, ४, ४, ८,
 १५, १८, अच क्षीयते दा ८, ४,
 १, १०, १४, ४, ३, २२, ७, ३,
 अचक्षीयति तैआ १ १८, १,
 अचक्षीयस् दा १४, ९, १, १९ अच-
 क्षया दाआ ४, ९, तैआ १,
 १४, ७
 अच क्षय भात् - ज रा ७, ६
 अच क्षीयमान - नम् ता २०,

१०, ८, -णस्य दा १०, ४,
 २, १७
 अच क्षीयमाण पक्ष - क्षम् दा १४,
 ९, १, १९, -क्षस्य दा ११, १, ५, ४,
 -शात् दा १४, ९, १, १९
 अच/क्षि, अचक्षायति तै ३, ७, १, ३,
 अचक्षयित् तै ३, ७, १, ३, ५
 अच/गम्, अच - गच्छन्ति गो २,
 ७, १६, अचगच्छन्तात् तैआ
 १०, १, १३, अच गच्छेत् ऐ ३,
 १९
 अच गमन - म् जै १७
 अच गर अभिगर, द्र
 अच गान्मु - म् तै ३, ४, १४, १
 अच/गा, अचगात् दा २, ३, ४,
 २६, का १, ४, १, २०, अचगा
 ऐ ७, १७
 अच/गृह, अचगृहन्ति जै १८५,
 अचगृहव तैआ १, ११, ३
 अच/गै, अचगायत गो २, २, १४
 अच/ग्रह, अचग्रहति दा १, ८, ३,
 १६,
 अच गृह्य दा २, ५, २, ४२, ४, १,
 ३, १९, ३, ५, १७, का १, ५, १,
 ३७
 अच-घाटलीका जै १६५
 अच घाटिला - लानि ता ७, ६, ८
 अच घात(वह्व) - त दा ११, ५,
 ५, १
 अच/घाव(→चि), अचघायन्ति दा
 ३, ४, १३, अचघायन्ति तै १, १, २,
 ७, तै १३३, अचघायाम् जै
 १३३, अचघायम् तै २, ७, १८,
 १ जै १८, १३३, अचघायिषु
 तै ७, ७, १८, ७, जै १८
 अच घित - त दा ३, ५, १, ३, ४,
 ६, ता १०, ९, २, -तम् जै
 १३४, -ता जै १३४
 अच घित तम - म तै ३, ८, ७,
 २, -मा तै ३, ८, ७,
 अच घिति - घिति तैआ १, ३, ४,
 १,

४,२^३, दा ११,२,७,१०,१२,७,१,
 ९, तै २,६,५, ५, ३, ७, ७, ८,
 १०, ९, ५, तैआ ३, ९, २, जै
 १३३^३, ता १९, ८, १, ९, १,
 २५ १८, ४, जैउ १, ४, ३, ३,
 १०, ५, ५, -चितिम् ऐ ८ २६,
 शाआ १२,३, दा ३, ४, १, ५,
 १२,७,२,१४, तै २, ६, १४, ६,
 ३,८,७,२, तैआ ५, २, १२, ४,
 ८, जै १३३^३, ता १९, ८, १
 २, ३, ५, ९, १, ३, जैउ १, १२,
 ५, ५, ५, ४, ३, -चिति दा १०,
 ६, १, २, जैउ ४, ६, १, ३, जै ६,
 -चिते जै १३४ -चितेता १९,
 ८, १, -चिते ऐआ १, ४, २, दा
 १४, ४, ३, २, २, म १, ७, ४
 अप चिति काम- म ता १९
 ८, १, १, १
 अप चिति मत्व- मान् दा ११,
 २, ७, ११^३, जैउ १, १२, ५, ५
 तै/अपचित्य, अपचित्यति तैआ
 ६, ५, ३
 अप/चित्, अपचेनयाति दा १, ८, ३,
 २, २, तै ३, ३, ९, ६
 अप चेतम्- तस तै ३, ११, १
 अप/चित्, अपचित्नुति दा ३, ६,
 ४, ११, अप चित्नुति जै १६०
 अप अचित्नुत् जै १६०
 अपचित्नुति ऐ १, १३, दा ३ ७,
 १, ९, २४
 अप चित्नु- दृष्टव दा ५, ३ ४,
 ९, ता ११ ११ २ १३, ६, २
 १४ ६ १, १८ ६ २
 अप चित्नु ऐ ५, १०, दा १, ७
 १, ३
 अप/जन्, अपचिरे शां ०८, ०
 अप/चित्, अपचित्नुति दा १०, ७ १,
 ४ १३ ३, ५ १ ३ १ १४ ४ ३, ६

ता १६, ६, ५, जै १२४, अप-
 जयति दा १०, १, ४, १४, अप
 जयति शाआ १३, १, दा १०,
 ६, १, ४, २, ६, ७, ८, ९, ११, ५, ८,
 ११, ३, ३, ७, ४, ३, ०, १२, ३, ४,
 ११, २, ३, ११, १ २, १८, ४, ३, ६,
 ६, ३, १०, ३, २, तै २, १, ६, ५,
 ३, १०, १०, ५, ११, ८, ६, तैआ
 १, ८, ७, २, १४, १, १९, १, ता
 २७, १, ५, ४, अप (जयति) दा
 ११, ३, ३, ७, अपजेपत जै ६,
 अपजयत् ता २, १, ६, ५, ३, १२,
 ५ ४, अप अजयत् तै ३, ११,
 ८, ५, अपजयत् दा ३, ६, १, २८,
 अपजयन् दा ३, ६, १ २९^३, ४, ३,
 ४, २०, अप अजयन् ता २७,
 १५, ४, अप जयेम तै २, ४, ७, ५
 अप जय- म् ४, २, ३
 अप चिति- म् तै ३, ११, ८, ५
 अप जिघामत्, अप जिघासमान,
 धर जिघासु, अप/हन द्र
 अप/तक्ष, अपतक्ष्णुति दा ३ ७,
 १, ८
 अप/तम् अप अतामिष्टाम् जै १७
 अप/तम् अप ताति जैउ ४, १२
 २, ६
 अप/दा, अपदान्तु म १ ३, १२
 अप/दु, अपदन्प दा ४, २, १ ७
 अपाद्रवत् गो २, ३, १०, अपा
 द्रवन् गो २, ११
 अप/धाव अपाधावर् जै ७४
 अपधावर् दा ४, १, १, ६
 अप ध्रुवत्- ता ४ १, १, २६
 अप ध्रु- म् तै १, ६, ५, १
 अप/ध्वत्, अपध्वत्ति गो १, १,
 २८
 अप ध्वत्, स्ता- स्त गो २, २,
 ७, -स्ता गो १, १ २८ -स्त

तैआ १, ४, २
 १ अप ध्यानम् - म् जैउ १, १६, ३, ८
 अप नत्(√नम्)- त दा १०, १,
 दा ११, ७, ३, ३
 अप नत्(√नम्) दा ३०, ५
 अप/नत्, अपनहामि तै २, ४, २,
 २, ३^३
 अप निधन- नाम्याम् जै ३०, -ने
 जै ३०, -नेन जै १८^३
 अपनि/धा, अपनिदधे दा ३, ९,
 ४, २२
 अप नि धाय दा ४, ३, ३, ८^३, ४,
 १४, जैउ १, २, १, ६, जै ३४^३, ३७^३
 अप नि दित- त दा ७, १,
 ४, १०
 अप-ति/ली, अपन्यलयन् दा ४,
 १, ३, १
 अप/सुद, अपसुदते तै १, ५, ९, ७,
 अपसुदन्ति तैआ १०, ६३, १,
 अपसुतोद गो १, २, १७, २, ३,
 १९, अप सुदस्व ऐ ६, २०,
 तै २, ४, १, ३, ३, ५, ८, ११, तैआ
 १०, १, ११, अप^३ (सुदस्व) ऐ
 ६, २२, तै २, ४, १, ३, अपसुदताम्
 दा १, ८, ३, १, ३, ४, अप
 सुदताम् तै ३, १, १, १०, १२,
 अप सुदेताम् तै ३, ७, ६, १४
 अपानुदन्त तैआ १०, ६३, १^३
 अप सुच- ची तै १, १, ५
 अप सुच व(मसुप→वर्→)वी-
 म् दां २९, ४
 अप सुति- री दां २९, ४, तां
 १२, ४, १०
 अप परा जेतो (√जि) दांआ १, ८
 अप प्र/सूप, अपप्रसपति तैआ १,
 १४, ३, ४, अपप्रसपति तैआ १,
 १४, २, ३^३; अपप्रसूप तैआ १, १४,
 ४^३ अपप्रसूप तैआ १, १४, २, ३^३,

† क-तापु चित्तादा अप/वय पयव ॥ माथा द ॥ मु गावन्स्व 'अप/सुपयति' दान योजना
 एतद्विधेयानि-या । § Or-अनु 'अप/ध्यात्'-द्वय तापु प्र तापुते । अपया 'अप/ध्यात्' कजुदि' द्वापर गाम्भो
 निर्देय । एतन्नि/धायोर् द ॥

अप/प्र, अपवयते श ५, ४, ३, २, ३,
 अपप्रमुविरे श ९, ५, १, २, ७
 अप प्रे(√इ), अपप्रयन्ति श २, ३, १,
 ७, १२, ४, ४, ६, ७, अपप्रयन्ति
 श २, ३, १, ७, १२, ४, ४, ६,
 का १, ३, १, ३, अप प्रयन्ति
 का १, ३, १, ३
 अप/प्र, अपप्रययति श ३, ९, ३,
 २६, १२, ९, २, ७, तै ३, ८, ४, ३, ३
 अप/वध्, अप अवीभत्सन्त ए
 ३, ३०†
 अप बर्हिष्-प श २, ६, १, २, ३,
 ४, ४, ५, १, ४, १९, का १, ६, १,
 १५, तै १, ६, ९, २, -पौ श २,
 ६, १, ४, ४, ४, ४, ५, १९, का १,
 ६, १, २९, तै १, ६, ९, १०
 अप/वाध्, अपवाधते ऐ १, १३, ८,
 २७, अपवाधस्व तै २, ८, २, ७
 अप वाधमान, ना- न शा १०,
 २, तै १, २, १, २, १, -ना श ९,
 २, ३, ८, -नौ तै २, ८, ४, ५, ३,
 १, १, १२
 अप/भञ्ज्, अपभजते ता ८, १, १, १,
 अपभजै जै १५६, अपाभञ्ज
 श ३, ८, २, २९
 अप-भजय ता ९, ३, १
 अप भ(य→)या ऐ ५, २५, शा
 २७, ५, †
 अप भुरणी-नी तै १, ५, १, ५, ७,
 ७, -नीभ्य तै ३, १, ५, १, ४, †
 -नीषु तै १, ५, २, ९
 अप/भिद्, अप भिन्वि ता १३,
 ८, ४
 अप/भृ(←ट्), अप भरन्तु तै
 ३, १, २, १, १†
 अप-भ्रन्- श तै १, ५, १, २, जै
 १५६, -श इव ता १२, १०,
 ३, १४, ४, २, ५, ३, ६, ३, १०, २,
 २१, ९, १, ३

अप मित्य(√मा)-म् गो २, ४, ८,
 अप/मृज्, अपमृष्टे श ७, २, ४,
 १४, अपमाष्टि श ४, २, १, १४,
 अप मृजते श १३, ८, ४, ४, †
 अप मृज्महे तैजा ६, १, २,
 अपामृजत श ७, २, ४, १४
 ऋप मृजव म २, १, १४
 अप मृष्ट- ष्ट श ४, २, १, १४
 अप/युज्, अपयुज्ते श ७, ५, ३, ४
 अप-युजव श ७, १, ४, ११
 अप/राध्, अपराधोति श ४, ६, ३,
 २, तै ३, ९, २, ३ अपराधोति
 श ४, ६, ३, २, ३, ३, ५, २, ता
 १२, ४, १३, जैउ १, ६, १, ८,
 अप राधोति श ३, ३, ५, २,
 अप राधोति श ७, ३, ५, २९,
 अपराध्नुवाए ऐ ४, ९, तै ३, ९,
 १०, २, अप राध्नुवाए ऐ ६,
 ३६, अपरास्वीव श ११, १, ४,
 ४, अप अरास्वी जै १५१,
 अपराधा श १४, ९, १, ११
 अप राधि- द्वि इव का १, १,
 ४, ५
 अप-राध- घ जैउ १, ४, २, ५
 अप/रुध्, अपरुग्धि ऐ ७, ३०, †
 जैउ २, २, २, ८, अप रुग्धि
 ऐ ७, ३०, अपरुधो जै १००,
 अपरुधु श १२, १, ३, १, अप
 रुग्धाव तै ३, ७, ३, ३, अपर
 रुग्धाव तै ३, ७, ३, ३
 अप रुग्धते ता २, ३, ७ १०, ४
 अप रुग्, द्वा- ड् श १२, ९,
 ३, १, ३ जै ४०, ७८, १७८, ता
 २, १, ४, ३, ७, ७, ६, १०, ४, १२,
 १२, ६, १७, ३, २५, -द्वम् ता
 १८, ५, ७, -द्वा तै ७, ३०
 अप रुग् राग्न्- न्वाय ता ७,
 १०, ४
 अप रुग्- -त्ता तै ७, ३०, तै ३,
 १०, ४

७, ३, ३
 अप-रुधमान- न ऐ ८, १०
 अप रोध- ध जैउ २, २, २, ८
 अप रूप- पम् तै ३, ७, २, ३
 -पाणि प ७, ८
 अप(पडक)र्त्त- ताँ ऐआ ५, ३, ३
 अप-हालपव(√ल्प)- पते तथा
 ६, २, १
 अप/लुप्, अपलुगति श २, ४,
 १, ८, ९, १३, का १, ४, २,
 ४, ८, †
 अप उववृ(√वन्)- का श ४, ४,
 ५, ५
 अप/वद्, अपवदति शाया १, ८,
 जै १०३ अप-वाद द्र
 अप/वध्(←√ह्व), अप वध्या
 तम् श १, २, ४, १७, अपावधीव
 ३, ४, ४, २४, २५, अपावधीव
 श ४, ३, ४, २१, अपावधिपत
 जैउ १, १८, २, १, अपावधी श
 ३, ४, ४, २३, अपावधीम् तै १,
 ५, ९, ५, ६, †
 अपवर्ग- सं शा १५, १, -तौ
 तैआ १, ३, २, ३
 अप/वह्, अपावहन् तै १, ५, २, ९
 अप वहल- न्त तै १, ५, १, ५
 अपोद्य शाजा १०, ८
 अप वाद(√वद्)- द्वा शाभा ७, ११
 अप/विष्, अपविन्ति श १, १,
 ४, २, २, का २, १, ३, २, ३
 अप/वृ, अपवृणोत् तैआ ४, ११,
 ८, अपावृणोत् जै २०३, अपव
 जै २०३, २०४
 अप वृत्- न जैउ ३, २, ४, ४
 अप वृत्त श १४, १, ५, १६
 अप/वृत्, अपवृत्ते इव श १, ४,
 १, ३, ८, अपवृत्ते इव श १, ४,
 अप-वृत्ता(←त्) श ४, ६,
 ९, २, १

† 'अप-वीभत्सते' ए ३, ४६ अ ११ इत्यत्र चिन्त्यम् । अ ११, ए ११ एतयोर्वापिर्नित्यमिति चिन्त्यम् ।

‡ 'अपावधी' इति धातान्तरापठ ॥

अप/वृत्, अप अद्वृत्तत वा ९, ४
 अप/व, अपवाथते गो २, २, ४
 अप/वेष्ट, अपवेष्टयत् ता १३, ५,
 २२

अप वेष्टयत् - नृ ता १३, ५, २२
 अप-वेष्टित - त जै ३, २, ४, ४
 अप व्यादाय (विऽआ/दा), वा ११,
 ४, २, १०

अप-व्या(विऽआ)/ह, अपव्याहरेत्
 वा १, ५, २, ८, १-१२, १४,
 अपव्याहरेत् वा १, ५, २, १५,
 का २, १, ३, १३, अपव्याहरेत्
 वा १, ५, २, १३.

अप-नम - नृ गो १, ५, २५
 अप शिरस् - रसा गो १, ३, १६, २,
 २, ६, - रा: वा १४, २, २, ४८.

अप/शिप्, अपशिमिष्टि वा ७, ४,
 २, १८, अपशिपुष्यात् वा ७,
 ४, २, १८

अप-शीर्षन् - णां वा १४, १, १,
 १७, २, ३, ४४, ४९, तैवा ५, १,
 ६, जै १८६

अप/शुच्, अप शोशुचत् तैआ
 ६, १०, १, ११, १, २

अप/क्षथ्, अप शथिष्टन जै ५३
 अप श्रित(व/थि) - त ऐआ ५, ३,
 ३, वा १०, ५, २, १८, १९, तै
 १, ५, ८, १

अप-स/कम्, अपसककामति वा १,
 ५, ३, ६

अप सरण-नुस्() वा १, ९, ३, ११

अप सरष्टि वा २, ६, १, १५, ३४, २,
 १३, ३, २, १, १३, १३, ८, १, १९,
 ३, ६, १४, १, ३, ३, १, वा १, ९, १,
 ११, २३

अप सरथि घृष्टा(←ठ) - षामि
 वा १३, ८, १, १९

अप/यिप्, अपयेपति जै २०, ५,
 प ३, १, अपसेध वा २, १, ४,
 ३, अप सेध वा १, २, १, ४,
 वा २, १, ४, ३, तै २, ५, ८, ११,

अपासेधत् जै १, १८, १, १०,
 अपसेधत् जै १, १, ५, ३
 अप सेद्धम् जै १, १, ५, ४
 अप-सेध(त्→)न्ती जै १, १,
 ५, १

अप/सू, अप - सुव वा १३, ८,
 ४, ४

अप सृद्धरी - नृ तै ३, ४, ११, १

अप स्खल - ल ऽइव वा १, ७, ३,
 २६

अप/स्वम्भ्, अपस्वम्भुयात् जै
 १०९

अप/सृष्ट, अपसृष्टयत् वा २४, ३

अप/सृष्टप्, अपसृष्टयेयाम् ऐ ६,
 १५, जै १४८

अप/स्यन्द, अप स्यन्दताम् तैआ
 ६, ११, २

अप/इन्, अपहते ऐ ४, २२, ५, १,
 वा ४, १, वा १, २, ४, १७, ६, ४,
 ९, ८, १०, ३, २, १, ३, ४, ४, ९, ४, ४,
 १५, ७, ३, १, ४, १, १३, १४, १५,
 १६, ८, ५, १, ७, ९, १०, ११, १४,
 १५, १६, १७, १८, २, ३, ४, ५,
 ६, ७, ८, ९, १०, ११, ४, १, १३, ५,
 १, १७, ६, १, ४, २, ४, ६, १५, १७,
 १४, ३, १, २८, वा १, १, ३, ३,
 ४, ८, ३, ४, ९, तै १, ५, ९, ६, ८,
 १०, ३, ता ६ ४, ९, जै ८३,
 १३०, १८१, १९०, २०६, २०८,
 १ १, २, अपहते वा १०, ४, ३,
 २२, ११, १, ३, ७, ४, १, अपहते
 वा ८, ५, १, ७, अप हते ऐ ४,
 २२, २५, ५, १, २, ६, ४, वा १,
 ६, ४, ९, २, १, ३, ४, ४, ९, ८, २, ३,
 १४, १२, ६, १, ३, ४, ५, ६,
 ७, ८, ९, १०, ११, १२, १३, १४,
 १५, १६, १७, १८, १९, २०, २१,
 २२, २३, २४, २५, २६, २७, २८,
 २९, ३०, ३१, ३२, ३३, ३४, ३५,
 ३६, ७, १, १४, ९, २, ७, ८, १३,
 ३, २, १०, ११, १२, ४, १, ३, ५, १,

१७, ६, १, ४, ५, २, ४, ६, १५, १७,
 १४, ३, १, २८, का १, १, ३, ३, ४,
 ९, तै २, ७, १८, ४, तां १२, ३, १३,
 ६, १०, १२, १०, २२, १३, ५, २३,
 ६, १०, ११, १०, १४, ५, २३, १२,
 ७, १०, ५, २०, १७, ५, २, अप
 (हते) ऐ २, २, ३, जै ५३, अप
 हते वा १३, २, २, १२, अपहताते
 जै १२७, अपजितति वा २८, ८,
 अपहते ऐ २, ३, ६, ६, ४, ३, ६,
 एआ १, १, २, वा २४, २, ३,
 २७, ६, वा ४, ६, ८, १८, अपमन
 वा १२, ८, १, १७, ता २, ३, ४,
 ९, ३, ४, ९, ५, २२, ९, ८, ८, जै
 १४०, १४६, अप म्र ता २३,
 १६, ३, २, ५, १७, ३, अप
 हन्ति वा ११, ५, ५, ३, अपहन्ति ऐ २,
 १७, ३, ११, ४, ४, वा १८, १२,
 वा १, १, २, ३, १५, ३, ५, ४, ४,
 २, १, २, १, ४, ३, १, ५, ५, १, ४, ६,
 १, १५, ७, १, २०, २, १, ३, ९, ३,
 ८, ३, २, ४, ४, ३, ४, २, १, ४, ५, ८,
 ५, ३, २, ३, ४, १, १०, ६, १, ३, ९,
 २०, ३, ३, ७, ७, २, १, ६, ४, १२, ३,
 २, ११, ४, ०, ३, ४, ३, ७, ५, २, २८,
 ४, १, ८, २, ३, १४, ९, १, २, १०, २,
 ३, ६, ५, २, ३, १०, २, ३, ३, १३,
 ५, ४, १, ८, १, ११, २, ३, १४, ३, १,
 १२, १, ३, १६, वा १, १, ३, ८, ७,
 १, २, ५, १२, ३, ०, २२, ३, ३, १०,
 ४, ५, तै १, १, ३, १, २, ६, ६, ३, ३,
 ४, ३, २, ९, ५, ६, ३, १०, १०, १,
 ८, १५, १, १८, ७, तैआ ७, ९, ४,
 तां ७, ५, १३, ६, १०, ७, ८, १, १०,
 १७, ५, ४, ६, २, ३, १६, १०, गो १,
 १, १५, ३, २, १, अपहत् ऐ ७, १, २,
 वा २, ३, ३, १३, ३, २, १, १४, २०,
 ७, ३, २, २, ३, ७, २, १, ४, तै ५३,
 अपहन्ति वा ९, १, ५, १०, १,
 १७, १, ६, वा १, २, ४, १६, ३, ३,
 १, ५, ६, १, १९, १८, ८, १, १७,

अपमन्ति ते ७, ३, ९, ७, ८, ९,
 ता ४, ६, १३, १४, १५, १६, १७,
 ५, अप् मन्ति श. ७, ५, २, ४, १,
 अपहसि श ९, ४, ४, ४, अप
 ह्य तैआ. १, २८, १, अपजज्ञे जै
 १३०, अपजज्ञिरे ए ६, १, श
 १, ५, ९, ६, ४, २, १, ५, तै १, ५,
 ९, ५, अपजघान श ४, ३, ४,
 २१, ६, ४, १, १०, १३, ५, ४, १,
 अपजघान श ७, ४, १, १०,
 अपजघन्तु शा २४, ३, श २,
 ४, ३, ११, ४, १, ३, ८, अपहनिष्य
 ष्ये ऐ ६, १, अपहनिष्यामहे श
 ४, २, १, ६, अपहनिष्यति गो १,
 १, २३, अपहन्तु श ७, ५, २,
 ४, १, अपहन्नामहे श ४, २, १, ६
 ७, २, १, ७, अप हन्तु तै १, २,
 १, १, अपजहि श ४, ३, ४, २, १,
 ५, २, ४, १६, म १, ४, १, ४,
 अप जहि श १, ७, १, ४, ६, ४,
 ४, १६, का २, १, ४, ३, तै ३,
 १०, ८, १, अप हतम् श ४, ६,
 ९, १४, अपहत म १, ४, ५,
 अपहनाम श ६, ३, ३, ७, का १,
 ३, २, ३, अपाहत ते ४, २, ५, ऐआ
 १, २, २, श ८, ५, १, ६, १०, ११,
 १५, १६, तै १, ७, १, ८, २, २, ९, ६,
 ७, ८, अपाहत म ८, ५, १, ६, ९,
 १४, ता ४, ९, ५, ७, ८, ८, १२,
 ६, ९, १३, ५, २, ३, ६, १०, ११, १०,
 १७, ५, ७, २, ७, १, ३, ५, ३,
 जै १४६, अप महत श १,
 ६, ४, ९, अपाज्ञाताम् जै २०६,
 अपाज्ञत ऐ २, ११, १, ७, ३६, ७,
 १, ६, ४, शा १, श १, २,
 ४, १, ७, ४, २, १, ६, ७, ७, २, १, १, १,
 ५, ५, २, ता १२, ६, १२, १४,
 १, ४, २, जै ६९, ८३, गो २, २,
 १६ अपाज्ञत श १, २, ४, १८,
 ४, ६, ८, १८, ७, ७, १, ३, ११, १,
 ३, ७, का २, २, ३, १०, ता १४,

१२, ७, गो २, २, १६, अप
 अज्ञत ऐ ६, ४, ता २५, १, ७, ३,
 अपाहन्महि श ११, ५, ५, ४,
 अपाहन्तु ऐ २, २, ३६, श १, ६,
 १, १२, ४, ३, ४, २, १, ७, ५, २, २८,
 तै ३, २, ८, ६, ८, १५, १, १८, ७,
 ता ६, ६, ८, ८, १, ९, १०, १४,
 ११, १४, १७, ५, १, जै १८१,
 अपाहन्तु श १, ४, ५, ३, ७, ५, २,
 ३७, तै ३, २, ७, ६, अपाहताम्
 श ७, ३, २, २, अपाहन्तु श ६,
 ३, २, ७, ७, ७, १, ५, ९, १, २, १०,
 का १, ३, २, ११, तै १, ३, २, ६,
 ३, २, ९, ४, तैआ २, ९, १, १५, १,
 ता ४, ६, १३, १२, २, १३, ७, ३,
 १६, २, अपाहन्तु श ७, २, १, ५,
 अप हनीवदि जै २०६, अप
 हनीमहि जै ६९, ८३, अप
 शीत ता १७, १, ८, अपहन्त्याम्
 श २८, ८, अपहन्त्यु तै २, ३,
 ९, ९ अप/वधद्र
 अपजिघाताम श २, ४, ३, ३
 अप ज्ञव- -ज्ञव शा १०, २, श २,
 १, ४, १८, ३, ६, ३, ११, ८, १, ९,
 का १, १, ४, १८, तैआ १०, १,
 ४, ता ६, १०, ६, जै ९०
 अप मृती- मृथ श ३, ९, ७,
 १६
 अप जिघासव- सन्त शा २४ ३
 अप जिघासमान- मा शा
 २१, १
 अप जिघासु- सु ऐ ४, ४
 अत्र दत्- त तै ३, २, ९, ४,
 -तम् श १, १, २, १५, ४, २, १,
 का २, १, २, १२, ३, २, ७, तै ३, ७,
 ९, २, -ता ऐ ३, ५, ०, ६, ५, म
 २, ३, ३, -तानि श ९, २, ३, ४,
 ५ ३, १, -ते शा २, ९
 अप हत पाप्मन्- -पम जै ४, ४,
 ८, ३, ४-९, -पम श ६, ६,
 ४, १, ७, -पम श ७, ३, ३, १,

-पमसु जै ४, ८, ३, ३, १०,
 -पमा ऐ ७, १२, ऐआ १, ७, ३,
 शा १८, ४, २, ७, ५, श ५, ३, २,
 २३, ६, २, २, १९, २, ५, २, ४, ५,
 ६, १४, ७, १, २, २, तैआ २, १, ५, १,
 जै १४०, १६०, जै ३, ५, ८, २,
 ७, २, २, गो १, १, ३८, -पमान
 ऐ ४, २, ५, ६, १, श ९, ५, २, ४, ५,
 ६, ११, का १, १, ३, ८, ४, ९, तैआ
 २, ९, १, -पमानम् ऐ ७, २, ५, श
 ७, ३, ३, १ अनपहतपाप्मन्- -द्र
 अप-हत तमस्क- -स्का स २
 अप-हति- -हतये का १, ३, ३, १२,
 -हतिम् ऐ ६, १, -हयै ऐ १, १६,
 १९, ऐआ १, ७, २, शा ८, ४, ९, १,
 १०, ३, ११, १, श ३, ७, ७, २, १३,
 ८, १, १३, १४, १, ३, १४, १९, २०,
 २१, २२, २३, २९, तै १, ६, ८, ९,
 ७, १, ८, ७, १, ३, ४, ७, १८, ४, ३, २,
 २, २, ३, १२, ४, ३, ५, ५, १०, ६,
 १, ८, ५, ६, ९, १५, ३, १, १, ६, ९,
 ७, ४, ७, ३, ७, ८, १, २, १५, २, १९,
 २, २०, १, तैआ ५, ७, १२, ४, २,
 ३, १२, ८, २, ९, ४, ६, ९, १, ता
 ८, ९, ५, १२, १०, २२, १३, ५, २२,
 १४, ५, ७, २, जै १३०, ५ ३, १,
 गो ७, १, ८, ७, १६
 अप ह्य एआ २, ३, ८, शाआ
 ६, २०, श ३, ३, १६, ४, ३, ४,
 ८, ६, ३, १, ७, ९, ७, ३, २, १०,
 ११, ४, १, ३, ३, ७, ९, १, ३,
 १३, २, ०, २, ३, ३, ४, ५, ५, २, ७,
 ११, ५, ५, ४, ५, ६, १४, ४, १, ११,
 १२, का १, १, ४, १७, १६, २, १,
 १, १०, तै ३, २, १०, १, ता १७,
 ५ ३ जै ६९, १६०, जै २, १,
 १, ७, २०, ४, १, २, २०, ४, ८,
 ३, ३, १०, ११, ०, ४, ९
 अप-हन्तुम् श ४, २, १, ५, ता
 १२, ६, ८
 अप हन्तु- -न्ता शा ८, ४, १०,

३, श १,१,४,६, ३,४, ८, १३,
६,१,१२,१५, २,१,३, ९,३,३,
१३,३,८,१,६,४,५,६,७, १३,
७, ३, २, १६, १३, ८, १, ११, १४,
३,१,१०, ११, का २,१,३, ११, ४,
४,६,७, १३, २, १, १०, -न्तारम्
श १,६,१, ११, १४

अप हरम्- सम् ता १२, १३, ४
अप ह्राय(√ह्रा) तैआ ५, ३, १
अप√हि, अप हित तैआ १, १,
३, २, १, २

अप हिंकार- र्म् श २, २, ४, १२,
-राणि वा १, २, ४, ९, -रेण श
२, ३, ४, ११, वा १, ३, ४, ९

अप√ह, अपहरति श ३, ६, ७, १४,
१५, ता ९, ५, ६, अप जहार
ए ५, ३०, अपतद् श ११, ६
३, ११, १४, ६, ९, ०, अपहरात्
ए ७, ३०, अपहरात् श ३, ६, ७,
१४, १५ अपहरत जै १७६,
अपहरेत् ए ७, ४, अपहरेयु ए
७, ४, श १, ४, ७, ५, ४, ५, १०, १,
ता ९, ५, १, अपहृया जै ३,
५, ३, ७, ८, ५ १४, अपाहायु श
३, ६, २, २४

अप द्विवन्त वा ११, १, ६, ३५
अप ह्व- त श ३, ६, २, १९,
४, ४, २, ७
अप ह्वन सोमपीथ- धान् श ३
६, २, २४

अप√हु, अपहुवते श १३ २ ८ ४
अप हुवत तै ३, ९, १ अप
हुवे श ४ १ ५ ७
अप ह्व- व श १, ८, २, ९
अपाट्(पडा√कृ), अपाकरोति श
११, १, ४ २ तै ३ ० १, १ ता
१७, ११, २, अपाकरोति श १,
७, १, १, अपाकरोति तै ३, २,
१, १, अपाकरोति श ११, १, ४,
१ ता ७ १० ९ ० ५ १०, ३

अपाकरोति तै ३, ७, १, ६, ७, ८
अपा-ट्ट- -ता तै ३, ७, १, ४.
अपा-कृत्य श २, ५, ३, ४, वा १,
५, २, ४

अपाकम्(पडा√कम्) ऐ ४, ७
अपा(पडा-√पात्(√र्या)-
र्यात्रे तैआ ६, २, १
अपा(पडाअ-√धा)- धा तै ३,
१०, ४, ७

अपान्च्(प√अच्)- -पाक् ऐशा
५, २, ४, श ३, ९, ४, २, १, गो २, ६,
१३, -पाट् ऐशा २, १, ८, तैआ
१०, १, १३, -पाच ऐ ६, ०, २,
तै २, ४, १, ३, गो २, ६, ४,
-पाचम् श १, ८, ३, ५, -पाचो
तै २, ४, २, ०

अपाच्य- -चयान्म् तै ८, १४
अपाज्(प√अज्), अपाज्मिति ऐ
७, २, ८

अपा(पडाअ-ति)√ह, अपारयेति गो
१, १, १५, ३, २, २

अपा(पडा)√दा, अपादत्ते श ५,
३, १, १३, ६, ४, ४, ९, ५, ७, १, ८,
० ६, ७, ९ १, ७, ५

अपाच- -चम् श १४, ९, १, १०
अपा-दात्- -तार तै १, ७, ३, १, ३

अपा दाय श ६, ७ ४, १, ४, ८, २,
८ १४, १ २, १७ ७, १, १०, २, ५

अपा(पडा)√घा, अपादायति
शा ९ ६ १७, ७, २५, १२

अपान्(प√अन्), अपानिति श
८ ५ १, १७ १४ ६ ५ १, जै
२, १, १, १५, १६, १९, ४ १ ३
अपानिति श १२, ३, २, ७, ८,
अपानन् जै ४, ११ १, ३, अवा
न्यात् श १४ ५, ४, ९ अपान्यात्
श १४, ४ ३, ३४, जै ३ १, ५ ६
अपान्- -न ए २ २, तै ३,
१ ०, ८, ३, ११, ५, ४, -नइति
ग ११ ८, ३, ६ -न ए २ ४

२९, ४०, ३, ०, ६, २८, ऐआ
०, १, ५, ३, ३, ४, १, ०, शो ०, ८,
६, १५, १२, ४, १३, ९, १७, ३, १६,
४, १७, ७, शाआ १०, ८, ११, ०,
६, श १, ४, ३, ३, श ८, १, ३,
८, ४, २, ६, ५, १, १४, १०, १, ४,
३, १२, ७, ०, ५, ९, २, १२, १४,
४, ३, १०, ६, १, १२, ९, २७, ८,
१५, ३, तै. १, ७, ३, १, ०, १, ५,
९, ३, ३, १, ५, ५, ७, ४, १२, ९, ३,
१२, ९, ४, तैआ ७, ५, ३, ७, १,
८, २, १, ता २, ०, २, ७, ३, ८, ६,
१७, २५, १०, ४, जै ९६, जै ७
१, १, ०, ३, १, ७, १, ०, ३, २, १,
१, १, ०, ५, ३, १, ९, ३, ५, ६, ७
४, ३, ४, ५, ६, ३, ३, ५, ४, ११, १, ३,
९, प २, ०, ६, ७, गो २, १, ०, ६,
२, १४, ३, ७, ५, ४, ९, ८, -नम् ऐ
२, ०, १, ३, २९, ४०, ऐआ ५, १, ४,
शा १२, ४, १३, ९, १७, ७,
श १, ४, ३, ३, १२, ८, २, ३, ३,
११, ८, ३, ६, १२, ७, २, ५, तै १,
१, १, ०, ५, ७, १, २, ८, ८, ३, ३,
४, १, ८, १, तैआ ४, २, ५, १०,
३६, १, ता १, १०, ६, ५, ४, २,
७, २, ११, जै ११९, १६४,
जै १, १४, ४, १, २, २, १, ९,
सा १, ७, ४, गो १, ३, ७, ३, ३,
७, ५, ४, -नस्य ऐआ २, २, ५,
शा १, ४, ४, शाआ ८, ८, गो १,
३ १, ८, -ना शा ७, १, १०, ३, श
११ ०, ७, २, ७, गो १, ५, ५, -नात्
ऐआ २ ४, १ श ६ १०, तै १, ५,
७ १, -नात् गो १, १, ३, ९, २, १६,
-नाय ऐआ ५ १, ४, श ७, ४,
२, ८, ० ८, ३, १, १०, २, ४, ४, ०,
६, ७, १ २२, ३, १९, १३, २, १, ५
८, ३, ५, १, ४, तै ३, २, ६, ४, ७,
५, १, ३, तैआ ४, ५, १, १, ५, १,
१०, ३, १, ३, ४, १, ता १, ५, १०,
१०, ३, ३, १, ३, ४, १, ता १, ५, १०,

† मुपा स्वरस्वलक्षण । 'अपात् इति साधु स्यात् ॥ ‡ अत्र 'उपादाय इति पाठ ॥

१०,६,७,६,१४, -ने शा २, ८,
 शाआ. ११,१,५,६, शा १४, ६,
 ९,०७, तैआ. १०,३३,१, ३४,१,
 ३६,१, ता ७, ३, २९, -नेन ऐ
 २,४०,६,२८, ऐआ १, ४, ३,
 २,१,८, शा २,७, शा १, ४, ३,
 १२,८,५,१,१४, १०,१,४,१०,
 १४,६,२,२,५, १, ता ७, ४,०,
 जैउ २,१,१ १४,१५, १६, ३,२,
 ३,९,३,६, ५, ८, रो २, ६, ८,
 -ने गो २,५,४
 अपान(त्→)ती का १,१,४,२
 अपान दा(√दा)- दा १ शा ९,
 २,१,१७
 अपान भाज(न→)ना जै १६४
 अपान भूत् - त दा ८, १,३,
 ६,७
 अपान रूप- म् दा ११, २,
 ७,२७
 अपान्य दा १४,९,४, १०, जैउ
 ३,१,५,५,६,५,८, ११,१,४
 अ(पडआ)पा माग(√मृत्त)- -म
 दा १३,८,४,४, -मं दा ५,२,४,
 २०, -मंम प ५,२, सा २,६,३,
 -गान् तै १,७,१,८, -नां दा
 ५,०,४,१४, १३,८,४,८
 अपामार्ग तण्डुल- ए म् दा ७,
 २,४,१
 अपामार्ग-होम- -म तै १,७,१,
 ८, -मम् दा ७,०,६,१४
 अपान्निश्च(√मा)- त्यानि तै ३,७,
 ९,८
 अपामीव -वम् आ १, ३९७, -वे
 जा जैआ १, २९१
 अपाव(प√ह)- म् ऐआ २, ३,२-
 अपा(पडआ)व्यम्, अय भाय
 याम जै १८०, अय आयासम्
 जै १८०
 अपा-यन्तम् जै १८०

अपा-२(-प√त्), अपाराम जै
 १८०.
 अपा(पडआ)-लम्ब- म् दा ३, २,
 ४,१३
 अपा(पडआ)-√वृत्, अय भाउ
 स्तते शां ९,४
 अपा(पडअ)-व्य(√अव्)- -व्या तै
 ३,८,१७,७, -व्यानि तै ३,८,
 १७,५
 अपाधि-ह(√हृत्)- -हृत् दा १२,
 ७,२,१५, -हो जै १५०
 अपाधि हृत्- -हा दा १२, ७,
 १, ६
 अयाम्(प√अस्), अयामु जै
 २०४
 अयाम्(प√अस), अयास्यति दा
 ९,४, दा १,१,३,१५, अयास्यन्ति
 दा ३,३,०,२,८, अयास्य दा ७,
 २,४,१६, अयास्यन् दा ३,२,१,
 ३,१, अयास्येव दा १,०,५,२६,
 वा २,०,३,२३, अय अस्वत्
 २,२,४,८, अयास्येयु प ३,१
 अपासक्त(पडआ/सञ्ज्)- -क्त
 जै २०५
 अपा(पडआ)√हृत्, अपामते ऐ
 ६,४, गो २,५,५
 अये(प√ह),अपित ऐ २,११, अय
 वन्ति तंआ ६,३,२, ता ९,८,१०
 अपितु तै ३,७,१४,४, अय -
 वन्तु दा १३,८,०, ३, अयेति ऐ
 ६ ३३, म ०, ५, ७, जै १३६,
 अपे १ शा ७,१, १, २, तै १,२,
 १,१६, तैआ १,०७,५,६, ५,१,
 जैउ १,१६,२,४, अय इव दा
 ७,१,१,२, अययु दा ११, ५, ५,
 १३
 अय क्ती(←त)- ती दा ७,३,
 ४,९
 अयाव- म.इ.

अयेत- -ने जै १८२
 अयेत्(प√ईत्),अयेत्तमे दा ९,२,
 ३,२७, तैआ १, ०, ५, ५, अयेक्षिष्ठा
 दा ११, ५, ३, ३, अयेक्षिपि दा
 ११, ५, ३, ६
 अये(पडइ)न्द्- न्द् दा १, ६, ३,
 ६, ७, ५, ४, ७, -न्द्म् दा १, ६,
 ३, ६, ७, ७, ४, ७, १२, ७, १, १, ८,
 ३, १, -न्द्स्व जै १४२
 अयोदक,का- -म् दा २०, १,
 -त्रभि. तैआ १, १०, २
 अयोदि(पडउत्/व्), अयोदेति दा
 २, ६, १, १, ५, का १, ६, १, ११,
 ०, ७, अयोदिहि ऐ ४, ८, ३, अयो
 दियाव ऐ ६, ३, ४
 अयोदित- तम् ऐ ६, ३, ४, -ता
 जैउ ३, २, २, ५
 अयोदित्य- म् दा १३, ५, ३, ९
 अयोद्(पडउत्)√गम्, अयोद्विगा-
 सेव ऐ ६, ३, ४
 अयोद्घ(पडउत्/ह्), अयोद्धते
 दा ९, १, १, ३, ३, १, २, ७, अयोद्-
 रति दा ३, २, ४, १३, १४, ७, ३,
 ३, १, ०, ४, ०, ३, ९, ४, ३, १६,
 अयोद्धरेव दा ११, १, ६, ३, ५
 अयोव्य(प√वप्) जै १४, २६
 अयोर्णु(प√ऊर्णु), अयोर्णुने ऐ १,
 ३०, दा ९, ६, दा ३, ३, ३, १२,
 अयोर्णुत दा ४, २, १, १८, अयोर्णु-
 वन्ति दा ३, २, ८, ५, ४, ३, ५, १९,
 अय-ऊर्णुहि ऐ १३, १९, हा २७,
 ३, तै २, ५, ८, ३, तैआ ४, ४२, ३
 अयोह(प√ऊह), अयोहति दा १,
 ८, ३, ५, अयोहामि दा १, ८, ३,
 १-४, तै ३, ७, ५, ०, अय ऊह
 तंआ ६, १, १, अयोहयु जै १६०
 अयोष्ट, अय√वह द
 अ पक्ष- -क्ष तां १९, १०, ३, -क्षा
 तां १४, १, १०, १३.
 ङ 'अयक्षिष्ठा' इति अत्र मुपा ।

† 100 इत्यस्य बहु चिन्तवम् । ‡ 'अपामार्गन्ती' इति मुस ।
 * 'अपयन्तम्' इति तेषु- पदत्रिभागे प्रमादगाश्चम

अपक्ष-पुच्छ- -च्छ दा १३, ८, १, १८,
 तै ३, १०, ११, ७
 अ-पति-(हन्→)मी म १, २, १७
 अपत्नीक- -क ऐ ७, १, १०, तै
 २, २, २, ६, ३, ३, १, -कस्य ऐ
 ७, १०
 अ-पत्य- -त्यम गो १, ५, २८, -रयाय
 दा ७, ५, १, ३१
 अ-पथ- -पथ दा ७, १, ३, १९, -धेन
 ऐ ४, ४
 अपद्-, अ पाद् द्र
 अपदाति- -तीन् तै ३, ८, १, २
 अपवी, अ पाद्, द्र
 अपघमान(√पद्)- न तैआ ४,
 ३, २, ५, ३, ६
 अप(प्र→)ञा जैउ ३, ५, १, २
 अपन्न गृह- ह तै ३, ३, १, ६,
 -हस्य वा ३, १, २, १३, तै ३,
 ३, १, ८
 अपन्न द(न्त→)ती- तै १, ३,
 ४, ५
 अपयस्वत्(स+मनुप्) जै १५०
 अप-पर, रा- र शाआ ३, ५, दा १०,
 ४, ३, ९, १३ ८, १, ७, १२, ३, १
 ४, ४, १२, तैआ ६, १, २, १०, १,
 २, जै १४७, -रम् ऐ १, ३०,
 ३, ४३, ६, १७, ऐ ७ ६, १६
 १७, ३३, ८, २७ दा १७, ७
 शाआ १३ १, दा १, ६, ४, १४,
 ८, १, ३०, ३२, २, २, ३, ११ ३, २,
 ४, १५ १६, ५ ३, १३, ९, ३, १५
 ३२ ४, १, ५, ७, ४, २, ६ ५, १४,
 ६, ८, ११, १६, ६, ८, १, ७, ७, १,
 १, ४२, ९, २, ३, १७ १४, ७, १,
 १३, १८, का १, २, ३, ९, तै १,
 ३, ५ १ ४, २, ३, तैआ १०,
 १०, ३, जै ६, ९, २, सा १, २, ३,
 आ २ ४, ७, ५, १, ७, १, २, ३, २०
 म २ ८, ८, गो २, ५, ४, ११, १५
 ६, ६, -मृश्व गो १, ३, ७, ९,
 -रया ऐ १, २३, दा ९ ६, दा

५, १, २, १६, -रयो दा ३, ५, २,
 ११, ४, ६, ७, १६, १७, ७, १, १,
 २७, -रस्मै १३, ८, १, १९, २०,
 ३, १२, १४, ६, ८, ५, -रस्य गो
 २, ६, १३, -रा ऐ ५, १३, ऐआ
 १, ५, ३, दां २७, ८, तैआ १,
 ५, १, -रा दा ३, ६, २, २६, ५,
 २, ४, ८, तै १, ६, २, ४, -राणि
 दा ११, १, २, ११, -रान् दा २,
 ६, ४, ३, ४, ४, ९, ८, ६, का १, ६,
 ४, ४, ५, ७, ८, -राभ्याम् दा ७,
 ३, ३, ९, -राम् दा ७, २, ४, ५,
 जै ११७, जैउ १, १८, ३, ४, -रे
 ऐ ४, २५, ८, २३, दा १, ६, १, ३,
 १२, ७, ३, १२, १३, ५, ४, १४,
 २३, तै १, ३, ३, ५, जै ५३,
 -रेण ऐआ ५, १, २, दा ७, ७, ५,
 ५, ९, तै २, ५, ६, ५, ३, १२, १, १,
 जै १२७, गो १, ३, ११, १३,
 २, ३, ९, ४, ६, ५, ११, -रेपाम् गो
 १, ४, १८, १९, २१, -रौ ऐ ८,
 १०, १७, शाआ ३, ५, तै २,
 १, ८, १, जै ११७
 अपवी- वीणु दा ११, ७, ७, १०,
 १३, ३, ५, ४, तैआ ३, १८, १
 अपर जन- नम् गो २, ६, १६,
 -ना गो २, ६, १६
 अपर तार- र जै २०४, -रे जै
 २०४
 अपर-स्व- स्वाय दा १०, ४
 अपर दिश्य- इवस्य तैआ १, १८, १
 अपर दीक्षिन्- क्षिण ऐ १, ३
 अपर पशु- -श तै २, २, ३, १,
 -क्षम् शां ४, ४, तै २, २, ३, १,
 -शा ए ४, २५ दा ८, ४, २, ११,
 तै ३, १०, ४, १, ११, १०, ४, तैआ
 ४, १९, १, -क्षात् तै २, २, ३, ३,
 -क्षान् दा ६ ७, ४, ५, -क्षे शां
 ४, १, दा ११, १ ५ ३, तै २, २,
 ३, २, ५ ४, ६ -क्षेण शाआ ३
 २ -क्षेय दा ८ ४, २, ११

अपर-पक्ष-भाजू- -ज शां ५, ६,
 गो २, १, २४
 अग्र-पशीव(-क्ष+छ)- -यागाम्
 गो १, १, २७
 अपर पाद्- -दी तैआ २, १९, १
 अपर-पुच्छ- -पा दा १०, ३, ५,
 ११
 अपर-राशु- -प्रात् ऐ ४, ५, गो २,
 ५, १, -प्रे दा ३, २, २, १६, जैउ
 ४, ७, ३
 अपर-वृत् दा १०, ३, ५, ११
 अपर-सक्यि- -क्यो दा ३, ८, ३,
 २७, २९
 अपरार्थ- -र्थ दा १३, ४, २, ४,
 -धोत् तै १, २, ३, ४
 अपराह्ण (ऽअहन्)- -ह्ण दा २, १,
 ३, १, २, ३, ९, ४, २, ८, ६, ७, ४, १३,
 का १, १, ३, १, २, ३, ७, ३, ६, ८, तै
 १, ५, ३, ३, जै १३३, जैउ १, ३, ७,
 ४, -ह्णात् तै १, ५, ३, २, ३, -ह्ण
 ऐ १, २, २, २, ७, २, ६, ऐआ ५,
 ३, ३, दा ५, ६, ७, ७, ८, ६, ७,
 ८, ९, दा १, ६, ३, १२, २, ४, ७,
 ८, ३, १, २, १, ३, २, १६, ४, ५, २,
 २१, ६, ३, ४, ४, ६, ९, ८, ६, ७, ४,
 १३, ११, १, ४, २, १४, ३, १, २, ४,
 का १, ३, ३, ८, ५, २, ४, तै १, ५,
 ३, ३, ३, ८, १०, २, ता ९, ५, ५,
 १८, ३, ८, जै १३२, १६४, २०९,
 जैउ ४, ५, १, सा २, ५, ३, गो २,
 १, २, ४
 अपराह्ण भाजू- ज गो २ १, २४
 अ परशु-बुक्कण- नम् दा ६, ६, ३, ५
 अपरा (ऽऽऽ)गत- तम् ता १,
 ५, १७
 अ परा जयिन्(√जि)- नम् तै १
 ७, १०, ५
 अ परा चित्त, ता- त जै ११४,
 -तम् ऐआ ४, १, १, दा २०,
 १, शाआ ३, ३, ५, तै २, ६, ७,
 १, ३, ३, ७, ७, गो २, २, १६, -ता

ऐ १,१४, शाआ ६,७, दा १४,५,
 १,६,तैआ १,२,७,४, -ता ५,४,४,
 -ताम् ऐ ८,९, -ते तै ३,३,७,७
 अ परा जिति- ल्यै गो २,२,१६
 अ परा जिश्य गो २,२,१६
 अ परा जिष्णु- ष्णु शाआ ६,
 ७, दा १४,५,१,६
 अ पराधीन- न दा ११,५,७,१
 अ परा भाव(√भू)- भाव तै १,
 ६,१,९,७,१,७,४, गो २,४,८
 अ परा भूत,ता- त दा १,५,७,
 ४, -ता दा २,२,१,२०,१,१,३,
 ४, ३,६,७,२,६, का १,३,१,१,२,
 ४,३,३,४
 अ परा वाप(√वप)- वाप तै ३,२,
 २,७, जै ३४,१,७९
 अ परा सिक्त्त(√सिक्)- म् शा ७,
 ३,१,११३
 अ परि ज्यामि(√ज्या)- नि ऐ ७,
 २,१,२०, -त्यै ऐ ७,२,१
 अ परि पश्यत् (√दृश्)- दृश्य
 तैआ १,४,३
 अ परि पादनी- नी म २,५,१४
 अ परि नक्षित- त शा १२,५,
 अ परि भिख- खा शा ५,३,२,७
 अ परि मित,ता(√मा)- त ए २,
 १७, ६,७,८, २३, ८,५,७०, दा
 १०,१,११,५,२६,३, दा ३ ६,४,
 २६, ६,५,३,७,७,२,४, ३०,८,
 ७,७,१७, १३,८,२,७,८, १४,१,
 ७,१८, तै ३,८,६,२,गो २,१,७,
 ६,५, -तम् ऐ २,१७,४ ६,८,
 २०, दा २६,३, दा २,१, ४,१७
 ३,८,४,२६,५,४,४,१३, ६, ४
 १,७,५,७, ७,३,७,७, ७, ४, ३-
 १३,४,३,७, १२,१८, का १,
 १,४,१७,७,२,३,१३, तै १,१,

४,१,३,२,४,६,३,६,७,८,१५,३,
 तैआ ७,३,५, जै १,१५,१,२,२,
 ५,५,४,३,गो २,५,३, -तया का
 २,२,३,१३, -तस्य ऐ ४,६,८,
 २०, आ १०,१, २६,३, दा १३,
 १,३,२,४,२,२, तै १,१,६,१,१,
 ३,३,६,७,८,७,०,३, तैआ ७,३,
 ५,४,३, -ता दा १२,८,३,५, -ता
 दा ६,५,२,७,३,६, ७,३,१,४,२,
 १०,४,३,५, तै ३,८,६,२, २०,
 ३, तैआ ७,४,३, जै १, १५,
 २,५, -तात् तै १, ७, ६,८, ३,
 २,९,६,३,६,९, तैआ ७, २, ८,
 -तानाम् तै ३,७,४,१०, -तामि
 गो २,५,३, -तामि ऐ ६, २,
 ८,२३, दा १३,८,२,२, ८, गो
 २,६,५, -ताम् ता १९,१४,१,
 -तेन दा ३,६,४,२६,६,५,७
 अ परि मित कृत्वस() तैआ ४,
 २८,१
 अ परि मित वर- म् शा २,३,२,
 १२,१४,४,४,७
 अ परि मित फल- लानि शा
 २६,३
 अ परि मित-विध- धात् दा
 १०,२,३,१७
 अ परि मित सङ्घ- म् दा १२,
 ८,३,६
 अ परि मिता(-त ऽ आ)लित
 (त→)ता- ते दा ८,७,२,१७
 अ परि यगो- म् तै २, १,१०,३,
 ३,६,४,७,४
 अ परि वीत(√व्ते)- ता दा ३,
 ७,२,४
 अ परि वृत्(√वृ)- त शांआ ७,२
 अ परि ध्रित- ते ता ६,८,१०
 अ परि वृत्त्य(√वृत्) जै १०६

अ-परि हाण(√हा)- णाय दा
 ४,१४, १६, ३
 अ परी , अपर , द
 अ परी(रिड्दा→)द ता- तायै शा
 २८,४
 अ परो(रडअक्ष)क्ष- क्षाय दा १४,
 ६,४,१,५,१,
 अ प(गं→)र्णा- म् तै ३,२,१,२
 अ पर्ये(रिडअ)मि कृत- म् दा १२,
 १,३,९
 अ पर्ये(रिडअ-न्तु- न्तम् दा १०,
 १,५,४,३, -न्तस्य दा १४,९,१,१०
 अ पर्यो(-रिडआ)स- म् जै ४, ४,
 ११,१,१२
 अ पयुधि(√यु), भवितार जै ८८,
 अ पूर्वक- म् दा ११,१,६,३२
 अ पलूलन कृत- म् दा ३,१,२,१९
 अ पशान्य,व्या(पु+यव)- व्य दा
 ११,७,३,१, तै १,८,१०,३, ता
 १८,११,९, -व्यम् दा ११,१,५,
 १, ता ६,९,२३, १७,७,४, २३,
 १९,८,२४,३,२,११,६, जै १,
 १६,३,८, -व्या म १,४,४,५,
 -व्याड्व ता २,१७,३
 अ पशु- शय ग १३,२,४,३,
 तै ३,९,१,३,१,
 अ पशु- शु दा १,६,१,१७,१२,
 ७,३,२०, तै १,१,५,९,६,७,४,
 ३,६,३,२,१,२,७,७, ता १७,
 ७,२, जै ४६,११५, जै १,१६,
 ३,८,१,३,८,१०, -शुम् ऐ ६,२४
 अ पशु(व→)हा- हावै तै १,
 ६,१०,२
 अ पशु वीर्य- म् ता १६,११,६
 अ पश्यात् तै ३,७,१०,६
 अ पश्यत्(√दृग्)- दृश्य चांआ ४,
 - १४८ - दृश्य दा १४,६,१०, ८,
 अ पश्यत् वा भवेत् । एवं तावत्
 'अपर्यु' इति कियत् प्राति- वीष्यम् । अथवा 'अपर्युषिता' इत्येव मूलन पाठ स्यात् तस्य च चारो गण्डो गणि-
 स्यात् । 'अपरिभृन्तपितार', इत्येव पाठान्तरमुपलभ्यते । § स्वरस्वन्नेपरुपण । § 'अपरयत्' इति णि रूपम्
 परयत् इति प्रात् । आर्षी तु ऐमा २,३,४,४,३. उा ७,१,६,१३, म. २,२, ४. ॥

† मुपा 'परा' इति चिन्त्य । ; 'अपर्युषि' इति 'भवितार' इति च पदद्वय वा भवेत् । एवं तावत्
 'अपर्यु' इति कियत् प्राति- वीष्यम् । अथवा 'अपर्युषिता' इत्येव मूलन पाठ स्यात् तस्य च चारो गण्डो गणि-
 स्यात् । 'अपरिभृन्तपितार', इत्येव पाठान्तरमुपलभ्यते । § स्वरस्वन्नेपरुपण । § 'अपरयत्' इति णि रूपम्
 परयत् इति प्रात् । आर्षी तु ऐमा २,३,४,४,३. उा ७,१,६,१३, म. २,२, ४. ॥

-इयते ऐआ १,२,४, -इयन्त
 शांआ ९,४, दा १४,९,२,९.
 १अपस्- -प ऐ ३,३८, दां २०,३,
 २१,३, ती ३,६,२,२^३,७,११,२,
 तैआ १, ३१, १, म १, ५, ३,
 -पांसि ती २,८,७,३.
 २अपस्- -पस ऐ २,२, ती २,६,७,
 ४,११,६, गो २,३,१५,४,१७^१,
 तां १,८,९, -पसाम् ती ३,६,२,२
 अप-सूडतमप्य)स्त(म→)मा ती ३,
 ६,२,२
 अपस्यु- -स्युव ऐआ ५,१,१
 अपसी- -स्यं शा ५,३,१,१९^१.
 अप(स्य→)स्या- स्या शा ७,४,२,
 ३७, ५,२,४^०, ४१,४२,४४,४५,
 ८,२,३,५,६,८,१०,४,३,१४,१५
 अ पाक(√पच्)- -क ती २, ६,८,
 ४, -कम् ती ३,६,२,२
 अ पाणि- -णि तैआ १,८,६
 अ पाद्- -पदे शा ४,४,५,५, -पात्
 शा १,६, ३, ९,७, १,१,३,३, ४,
 १०, -०पात् ती ३, १०,८, ३,
 तैआ १,८,६, जै १९८, -पाद ती
 ३,१२,६,४
 अ पदी- -दी ती २,८,४,८
 अ पादस्ता शा ४,४,५,५
 अ पा(स्य→) वा ती ३,९,१५,२
 अ पाप- -प ऐ २,७, -प ऐ २,७,
 शा १०,४^०, ती ३,६,६,४, तैआ
 १०,१,१३
 अ पाप क्त- -त्त शा ३,४,३०,
 -तौ शा ३,३,१,१२
 अ पाप वरुष- -म् शा १, ८, २,

१३, -साय ६,२,१,१९,४,४,१३
 अवा (-पडअ)म- -म म २,१,१४
 अवाव(-प√ह) - -म् ऐआ २,२, ३
 अ-पाट्,रा- -र ती ३,११,१,१, -रम्
 शा १४,५,४,१२,७,३,१३, ती ३,
 ११, ७, ४^१, -राम् शा १, ३,२,
 १४, ती ३,१२,९,१
 अपि ऐ १, ३, ७^३, ८^३, ९, १६^३,
 २५, २९, २, १, ३, ६, ऐआ
 १, ३,४^३, २,१,५,३,०, ३,२,४^३,
 शा १,१, २,८^३,२७, १,४, २९,
 १, शांआ १,४,२, १४, ७,४,८,
 ६,७^३, ११,८^३, १२,८^३, शा १,
 ५,३,२,३,६,४,११, १८,७, १,१,
 १८,३,१९,२,५,८,१,६,७,२,४,३,
 १९,९,१,१०,१६,१९,२,१४,१७,
 का १,१, १,९, ३,४, १०, ११^३,
 १२, ४,१७^३, २५,२, ३,४, ४,५,
 १३,३,१, ७,२,७^३, १०,३, ५,४,
 २,४,१,८,१३, ३०,०,१, ३,७,९,
 ती १,३,२,६,४,७,३,२,३,५,४,
 ५,६,३,८,४, १,७,५,८,१, ३,१,
 १,६, २,९, ६,५,१२, १, ६,१३,
 १,८,७,३,९, २,१४, १,९,१५,३,
 १०,३,१, तैआ १,३,१, २,२,९,
 ३०,१, ३१,५, २,८,१, १०, १^३,
 १५,१, ४,३६,१, ५,१,७, ८,५,
 १,८,५ १०,१०,३,११,१, जै ९,
 ६०,९५ १००,१०,३,१३,३, १३६,
 १७५,१७९,१५०, ता ६,३,१४^३,
 ६,१०, १४, १३, ७,२ व १,५,
 ६^३,१०, २,१,२, सा १,३, ६,५,
 १४ २,३,११, आ १ १ १६५

५६६, ता. ३, म १,३,१३, जैठ
 १,१,४,५, गो १,१,१२^३,१५,२२,
 ३९,२,१, ७,८,९^३,१६, १७,२३,
 ३,१७,४,१७,५,५^३,२५,२,३,५
 अपि√ह, अण्येति ऐ १, २२,
 २,१०^३,४०^३,४१^३, ३,४०^३,४१^३,
 ४,२४, ऐआ १,४,२,२, २,४,३,
 १,८, शां२,७^३, शा २,६,३,१,६,
 ६,२,१३,९,१,३,३९^३, १०,१,१,
 ६,८,९,११^३,३,३,६,८,४,५,१,३,
 ५,२, ६, १२,१,२,३, २,२, २,३,
 १४,६,२,१३, १०,४,७, १०,१३,
 १६,१९, ७,२,८, का १,६,३,१,
 तां १०, ३, १०, १८,०, ६,१०,
 जैठ ३,१, १,४, ५,७,१०, १२,
 १४ १७, ४, ८, ४,४, ११,४,३,
 गो १, ४,८,९, १०, ५,६,७, ९,
 अण्येति ती ३,७, १०, ६, तैआ
 २, २, १, नै १४४ अतीत ऐ
 ३, ४०, शा ०, ७, शा १०,१,१,
 ६^३, जैठ ३, १, १,८, अण्येति
 ऐ ३,३९,४०^३, ४१, ऐआ २,३,३,
 शा ४,३,५,२४,१०,५,२,१४,१२,
 ३,५, ११, १४,७,२,११, तैआ
 ८, २, १, ता २५ ५, ३, जै
 १६२, जैठ १,९,३,१, ३,१,१,
 ६, ९, ११, ८, ११, ३, ९, गो,
 १, ५, २५^३, अण्येति शा ११,
 ५, ३, ११, तैआ ८, ८, ३,
 अण्येति शा २९, १, शा १,९,
 १,२४, २५ अण्येति ऐ ५, २४,
 ती २,५,५,१,३,१,१,४, अण्येति
 शा ११, ५,९, १२^३ तैआ ६,३,

† अप' इति ० । ‡ 'अपस्यव' इति सां० । एव तावत् 'अपस्यु-' प्राति० तदभिमत भवेत् ।
 अपस्युव' इति देवमातृणा सोम मारणाश्च वि-तया बाह्व्येऽपि श्रूयते ह १०,१५३,१, ९, २,७,३८,३,५६,२,
 अपस्यु द । अथवा अपस्यं इत्येव प्राति० स्यात् । एव तर्हि वरुण' इत्यनेनास्य सामानाधिकरण्य द । § विकृत
 पाठ । 'अवस्ताद् अभ्या' इत्येव मूढत साधु प्रतिभाति । वकारस्य पकारापत्या दकारस्य च प्रमादत स्थानभ्रशन
 मुण्येव विकृति । यत् सामभ्रमी 'अप अदस्त्वम् इति कल्पितवान् तन । स्वरविरोधात् । तस्मिन् दर्शने हि दकारस्य
 मीकिलत्व सर्वथा स्वरायोपपत्त-च स्पष्टम् तु ती ३,९,३,१२ तैआ ४ १,२, अस्मदर्शने तु प्रत्ययाण्यवहितपूर्वमात्
 दकारस्य स्वरस्य च तत्र प्रमादोपस्थितेऽर्पित्या सस्वरत्त सुवचमितिदिक् । 'अपात् । अस्ता (√२अस्+तुच)' इति ।
 पदद्वयन्तु क ४,२०,३ आदि प्रामाण्येन EGG पश्यति ।

१; अपीतम् श. १, ८, ३, २२,
अपीयात् शां. १८, ४; जैज ३, ६, १,
७; अपि...इयात् श. १२, ४, ३, ९.
अपि-यत् -यन्तम् ऐ. ३, ४१;
तैआ. १, १०, ७.

अपी(-पिड्-)-त- -ता: श. १०,
५, २, १५; -ते श. १०, ५, २, २२.^६

अपी(-पिड्-)-ति- -ति: श. १०,
१, १, ९; १०; ११; गो. १, ५, ९;
-तिम् श. १२, ३, ५, ११; गो. १, ५, ९.

अप्यय- -य: ऐआ. ३, २, ६; शांआ.
८, ११; -यात् तां. १, ८, ४; -ये
तां. २५, १०, १५.

अपि-कक्ष- -क्षम् तां. ५, ४, ४; -क्षे
श. ५, १, ५, १९.

अपि-कक्ष्य(-क्ष+यत्)- -म् श.
१४, ५, ५, १७.

अपि/कृ, अपिकरोति तां. १३, ५, ५.
अपिक्लियते तै. ३, ९, १५, २.

अपि-कृत्य श. ४, ५, ३, ६.
अपि/कृव, अपिकृन्वति श. ३, ५, ४,
५; ६, १, ५; जै. ७५; अपिकृन्तामि
श. ३, ५, ४, ५; ६, १, ५; ७, १, ३;
जै. ७५; अपिकृन्तेव जै. ७५.

अपि/गम्, अपिगच्छति श. ३, ४, २;
७; १४, ४, ३, १; ७; अपिगच्छन्ति
श. १४, ७, २, १४; अपिगच्छतु तै.
३, ७, ४, १७; अपिगच्छताव तैआ.
६, १, १; ३, २; अपिगच्छताम् तै.
३, ७, ४, १२.

अपि/ग्रह्, अपिग्रह्वात् श. ३०, ५; गो.
२, ६, १३; अपिग्रह्णीत श. ४, १, २,
८; अग्रह्णीयः शां. ३०, ५.

अपि-गृह्ण श. १, ४, १, २; ३, ८, १,
१५; ४, २, २, ११; तैआ. ५, १, ४.
अपि/घर्ष, अपिघर्षः श. १४, १, १, ९.
अपि-स्व- -म् श. ४, ३, ६; ३;
११; जै. ११७; जैज. १, २, ३, १, १;
गो. १, २, २०; -त्वे गो. १, २, १९.

अपि-खिन्- -खिनम् श. १, ९, १,
१६; ४, ३, ४, २०; २७; -खी श.
१, ९, १, ३; ४, ८.^७

अपि-खिनी- -न्यः श. १, ८, ३, २४.
अपि/दह, अपिदहति तै. २, ८, ८, १;
तैआ. ५, १०, ६; अपिवहामि तैआ.
५, १०, ६.

अपि/धा, अपिदधाति शां. १३, ५;
श. १, ७, १, २०; २१; २, १, १, १;
४, २, ५, ६; ३, ५, ८; ५, ३, २, ८; ५,
४, ३३; ६, ६, ३, ५; ६; ११; ८, ६;
३, ५; ९, ३, १, २४; १०, ४, १, ३;
१४; २०; ५, १, ४; १२, ७, ३, २०;
का. १, २, १, १; तै. १, १, ५, ९; ३;
४, ५; ३, २, ३, १२; जै. २६; ६२;
तां. ८, ६, १३; ९, ६, १०; २२, ९, ५;
अपिदधति ऐआ. ३, २, ५; शां. २७,
५; शांआ. ८, ९; अपिदधामि श.
४, १, १, १८; तै. ३, ७, ४, १७;
अपिदधन्ति तैआ. २, ५, २; अपि-
दधुः ऐ. ३, १८; अपिदधानि श.
१३, ५; श. ७, ४, २, ३; ६, ७, ३, ३;
ता. १०, ४, ३; अप्यदधुः श. ६, ६;
३, ११; अपिदध्यात् श. १२,
७, ३, २०; १३, ३, ५, २; तै. १,
१, ५, ९; ६, ७, ४, ३, ६; २, १, ३, १;
३, १, ३, ११; जै. २६; अपिदध्यात्
श. २, २, १, १; ४, १, २, १८; का.
१, २, १, १; तै. ३, २, ३, ११; अपि-
...दध्यात् श. ४, १, २, १८; अपि-
दधुः ता. १८, १०, ८; अप्यधा:
जैज. ३, ५, २, ३.

अपि-धातवे तैआ. ६, ९, १.
अपि-प्राय ऐआ. ३, २, ४; शांआ.
८, ७; ११, ३; श. ५, ३, १६; ४, ३,
५, २०, ८, ६, १, २३; १४, ८, १०,
१; का. १, ५, २, १५; जै. ६२; ११२;
अपि-हित, ता- -तः तैआ. ७, ४,
१; -तम् शांआ. १०, २-७; तै.

२, ८, ९, ४; -ता ऐआ. ३, २, ५.^८
अपि-हित- -स्ये तां. २१, ७, ५.
अपि/नह, अपिनहताम् शांआ. १२,
७; अपिनहाम ऐ. ६, १; अपिनह्युः
ऐ. ६, १.

अपि-नह- -हः श. १, ४, ३, २०.
अपि-नह-(-ह्+अक्षन्-)-क्ष- -क्षः
शा. २९, १.

अपि/नी, अपिनयति श. १, ८, ३,
११; २०; १२, ४, ४, १; ८, १, २१;
तै. १, ४, ४, ११; गो. २, १, १३.

अपिनेतु- -ता श. १२, ४, ४, १.
अपि/पथ, अपिपाथयति शां. ४, ३, १.^९
अपि/पद्, अपिपद्यते श. ३, ४, २, ६;
७, ४, ९; ५, ३, २, ४; अपिपद्यन्ते
श. २, ६, १, ३, ९; का. १, ६, १, २, ६;
अपि-पद्येन् श. १३, ८, १, ९;
अपिपद्यते श. ३, ७, ४, ९.

अपि-पात्र- -त्रः जै. १४३; -प्रा:
जै. १४३.

अपि-भाग, ता- -गः श. ९, १, १, १८;
-गम् श. ९, १, १, १८; -गाः तै.
३, ९, ११, १.^{१०}

अपि/भू, अपि...अभवत् ऐ. ७, २८.
अपि/वय, अपिवयति तै. १, ६, ४, ५.
अपि/वा, अपि...वासीत् गो. १,
५, २४.

अपि-व(-त्-)-ती- -तीम् तै. १,
३, २, ५.
अपि/वर्, अपिवर्षति तै. ४, ३, ६;
८, ६, ४; अपि वषामः श. १२, ४, १, ४.
अपि-वापु- -पाः तै. १, ५, ४, २;
-पात् तै. १, ५, ४, २.

अपि-व्रत- -तः श. ३, ६, ३, २.
अपि-शर्वर- -राणाम् ऐ. ४, ५; गो. २,
५, १; -राणि ऐ. ४, ५, ६; गो. २, ५, ३.
अपि-नर्वरी- -र्वेषाः गो. २, ५, १.
अपि-नर्वर-त्व- -म् ऐ. ४, ५; गो.
२, ५, १.^{११}

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

२, ८, ९, ४; -ता ऐआ. ३, २, ५.^८
अपि-हित- -स्ये तां. २१, ७, ५.
अपि/नह, अपिनहताम् शांआ. १२,
७; अपिनहाम ऐ. ६, १; अपिनह्युः
ऐ. ६, १.

अपि-नह- -हः श. १, ४, ३, २०.
अपि-नह-(-ह्+अक्षन्-)-क्ष- -क्षः
शा. २९, १.

अपि/नी, अपिनयति श. १, ८, ३,
११; २०; १२, ४, ४, १; ८, १, २१;
तै. १, ४, ४, ११; गो. २, १, १३.

अपिनेतु- -ता श. १२, ४, ४, १.
अपि/पथ, अपिपाथयति शां. ४, ३, १.^९
अपि/पद्, अपिपद्यते श. ३, ४, २, ६;
७, ४, ९; ५, ३, २, ४; अपिपद्यन्ते
श. २, ६, १, ३, ९; का. १, ६, १, २, ६;
अपि-पद्येन् श. १३, ८, १, ९;
अपिपद्यते श. ३, ७, ४, ९.

अपि-पात्र- -त्रः जै. १४३; -प्रा:
जै. १४३.

अपि-भाग, ता- -गः श. ९, १, १, १८;
-गम् श. ९, १, १, १८; -गाः तै.
३, ९, ११, १.^{१०}

अपि/भू, अपि...अभवत् ऐ. ७, २८.
अपि/वय, अपिवयति तै. १, ६, ४, ५.
अपि/वा, अपि...वासीत् गो. १,
५, २४.

अपि-व(-त्-)-ती- -तीम् तै. १,
३, २, ५.
अपि/वर्, अपिवर्षति तै. ४, ३, ६;
८, ६, ४; अपि वषामः श. १२, ४, १, ४.
अपि-वापु- -पाः तै. १, ५, ४, २;
-पात् तै. १, ५, ४, २.

अपि-व्रत- -तः श. ३, ६, ३, २.
अपि-शर्वर- -राणाम् ऐ. ४, ५; गो. २,
५, १; -राणि ऐ. ४, ५, ६; गो. २, ५, ३.
अपि-नर्वरी- -र्वेषाः गो. २, ५, १.
अपि-नर्वर-त्व- -म् ऐ. ४, ५; गो.
२, ५, १.^{११}

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि-वर्ष- -वर्षः श. १, ६, ४, २;
-वर्षाः तै. १, ५, ४, २;
-वर्षात् तै. १, ५, ४, २.

अपि शस्(√शस्)- स ऐ २,६१, तै ३,६,६,२	अ-पितृ- -ता श १४,७,१,२२ अ पितृ देवार्य- त्य श १,१,१,९, ११,१,७,३, का २,१,१,७	श ४,२,३,७,९,४,१,१३,२,११, ३,५
अपि/वृ, अपिदाशे श १,७,३,१९ अपिपीथिते तां ९,९,१३ अपि नीयं श ११,८,४,३.	अ पिपासु(√पिपा)- -स श १४,७, २,२८	१अ पुरो(रसुद्दि-)हितऽ- -त श ६,६,३,१७, -तस्य दा६,३,१७
अपि/सृ, अप्यसरत् श १४, ९, ४,५, तै १,४,३,३	अ विष्ट(ष→)ष्टा(√पिप्)- ष्टा श २,६,१,५, का १,६,१,४	२अपुरोहितऽ- -तस्य ऐ ८,२४
अपि/सृज्, अपिजजति श १,८,१, ४४, ३,२,४, १४,५, ३,४, २१, तै ३,३,६,७, जै ३४,३५	अपी, अपीत, अपीति-, अपि/इ ऋ अ पीडित- म् जैउ १,२,१,१०	अ पून,ता (√पु) - -त श १३, १, १,१, जै ९, -त इद्व तां १७, ५,३, -तम् तै ३,९, ७, ४, ता ६,५,१०,१७,५,६, -ता जैउ १, १६,१,३,१७, १,७, -ताइद्व ता ६,१०,७, -ता सा १,१,१,७, -ता इद्व जै ७०, -ताम् श १३
अपि सुज्य श १३,४,२,५	अ पुष्य- -स्य तैआ १,८,६	२,९,९, ५,२,१०, -तायै ऐ ७,७७
अपि सोम- -मौ जै १८६ ^१	अ पुत्रऽ- -त्राय श १४,९,३,२०, शाआ १३,१	अ पू- -प ऐ २, २४ ^१ , -पम् श, २,२,३,१२,४,७, ५,१९, का १ २,३,१०,११, गो २,४,९
अपि सोमपीथ- -थ शां ४,४	२अ पुत्र,त्राऽ- -त्र ऐ ७, १३, तां ८,९,२,१, -त्रस्य ऐ ७,१३, -त्रा श ५,३,१,१३	अ पू मूल- -त जै २०५ ^१ .
अपि/हन्, अपिहन्ति जैउ १,१८, ३,५, अपिह्न्यात् जै ३६ ^१	अ पुत्र ता- -यै श ०,१,१,१०	अ पू चर- -वान् तैआ ६,८,१ ^१
अपि हित, अपिहित, अपि/धा ऋ अपीच्य(पि/अच्छ्)- -च्यम् तै १,५,८,१	अ पु(ष्य→)ष्याम १, ४,३,५	अ पूष- -र्ष गो २,१,१०
अप्यवर्जुं(पिउअति/अर्जुं), अप्य वर्जन्ति ऐ ७,२,६	अ पुष्य पत्ता(ष्य→)ष्या स १	अ पूषे,षी- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -वर्ष ऐआ ५,१,१, श १४,६, ८,८, -वर्ष ऐ ५,२५ ^१ ,तां २७,५ ^१
अप्यवृ(पि/अद्), अप्याद्येत ऐ ५,२,७,७,३	अ पुनर (षि/अद्) श १२,७,१,१०	अ पूर,ष्यो- -र्ष श २४,५ तां २१,९,१६, गो २,४,१६, -ष्यम् ऐ २,४०,४१, -ष्यो ऐ ५,१९, शा २६, १२ सा २,४,८
अप्यवृ(पि/अय्), अप्ययान्ति म १, ८,४	अ पुन पराजय- -याय ऐ ८,९	अ पूष- -र्ष गो २,१,१०
अप्यव्य, अपि/इ ऋ	अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, ऋ	अ पूषे,ष्यो- -र्ष श २४,५ तां २१,९,१६, गो २,४,१६, -ष्यम् ऐ २,४०,४१, -ष्यो ऐ ५,१९, शा २६, १२ सा २,४,८
अप्यवृ(पि/अर्ज) अप्यजति का १ ३,३,२०, तां १३ ५ १८,१०,११	अ पुनमर- -म् तै ३, ९, २७,४	अ पूष- -र्ष गो २,१,१०
१५ ३ १७, अप्यजत् जै ३४	अ पुरुषा(षडभ) मिवी (त→)ता- ता श ४,५,८,११	अ पूषे,ष्यो- -र्ष श २४,५ तां २१,९,१६, गो २,४,१६, -ष्यम् ऐ २,४०,४१, -ष्यो ऐ ५,१९, शा २६, १२ सा २,४,८
अप्यवृ(पि/असु) अपिससति गो २ ५ १ ^१ अप्यसत् श १ ७ १ १	अ पुरो(रसुऽग) गव- -ग्म् ऐ ६ ३५, -वाणि जै १३६ -वास ऐ ६ ३५	अ पूष- -र्ष गो २,१,१०
१८ १ १ १६ ३ ३ ४ १० ४ ३	अ पुरो(रसुऽअ)नुवाक्य- -क्य शा ३० ११	अ पूषे,ष्यो- -र्ष श २४,५ तां २१,९,१६, गो २,४,१६, -ष्यम् ऐ २,४०,४१, -ष्यो ऐ ५,१९, शा २६, १२ सा २,४,८
४ ६ २ ७ १२ ३ ५ १ अप्यसाम शा ६ २ ३ १ ७ ८ २ २ ०	अ पुरोऽनुवाक्य क- -म् श ११ ४,१ १२ का श ११ ४ १ १२ ^१	अ पूष- -र्ष गो २,१,१०
अप्यसु (पि/असु) अप्यस्याधा ऐ ६ ३०	अ पुरोऽनुवाक्या घल्- -वल् गो १, ३ ९ -वन्त गो १ ३ ९ ^१	अ पूषे,ष्यो- -र्ष श २४,५ तां २१,९,१६, गो २,४,१६, -ष्यम् ऐ २,४०,४१, -ष्यो ऐ ५,१९, शा २६, १२ सा २,४,८
अप्यवृ(√कृ) अप्यौहन् तां १४ ९ ३६	अ पुरो(रसुऽरु)रुक्(च्+कप्)- म् ता श ४,५,८,११	अ पूष- -र्ष गो २,१,१०

† ऐपस् इत्यस्य अपि^१ इति प्रथमपद चित्यम् । ‡ अपीति प्रथम इति सा० । क्रियासुक्त इत्यर्वाक्य
 § अप्ययात् मुपा BC च चित्यो । सा तु ययामु पपाठ । § तस वस योर्भेदाद्वैतियम् । ¶ भुवा न
 नभियोग चित्तु योग । ह्र ऋ १० ६८ १० √करोतिना योगो ऋ । ॥ यथा यथा अपृव इति मुपा मन्पादक
 प्रमादसाध्य तदनुसर्तुं BC इत्यरवापि । तु ऋ ८ ८९ ५

अभोयार्थ- म ऐ ३, ४१, चा
 १३, ५, ४, ७, ७, १, ९
 अभोयार्थ- स्य तै २, ७, १४, ३
 अभोयार्थ लृ- म् तै २, ७,
 १४, ३, ता २०, ३, ५
 अभोयार्थ- मा गो १, ५, २३, २,
 ५, ९, १, -झ ता २०, ३, ५
 अभ्यु- र्म् ता ६, ९, ४, १५, ५, ६,
 १६, ११, २
 अभ्रवान- न श २, ३, ४, १४, का
 १, ४, १, १२
 अभ्रम्- म तै २, ८, ६, ४
 अभ्रव(स+मनुप+वत्)ती-
 तीम् श १४, १, ३, ३३
 अभ्रय, अभ्रय
 अभ्रय, अपि√इ, द्र
 अ प्र क्रमिन्- मि ऐआ ७, १, ३
 अ प्र क्षालि(त)ता- तथा गो १,
 ३, ११, १२
 अ प्र गतम- लम गो २, १, ११
 अ प्र चेतस्- ता तै २, ८, ८, ३
 अ प्र ध्याव(√व्यु)- वाय ता ९,
 २, १
 अ प्र ध्यायुक्, का - क शा २, १,
 ३, ८, -झ वां १५, ४
 अ प्र ध्युत- तम् तै ३, ६, १३, १
 अ प्र ध्युति- र्नाम् शा ७, ९, २५,
 ७, शाआ १, ७, -रै ऐ ८, १, ४,
 वां २२, १, श १३, ५, १, १२
 अ प्र षि(√जन्)- शि वा २, ३,
 १, १४
 अ प्र जनन- म् जै १११
 अ प्र जननी जै १२९
 अ प्र जनिष्यु- ष्यु का १, ३, १, ८
 अ प्र जग्- मा तै ३, ७, २, १, २
 अ प्र जग्- जल तां ७, ७, ५, १५,
 १२, ३, जै १००, -मा घ १,
 ६, ११७ तां ६, १, ४, ८, २, १,

-जहौ स २
 अ प्र जह्य- म् म १, १, १४,
 अ प्र जात- त गो २, १, १७
 अ प्र ज्ञायमान- ना श १४, ९,
 २, १२
 अ प्र ज्ञापति- ति जै ३५
 अ प्र ज्ञायमान(√ज्ञा)- ने श ४, ५,
 १, ३
 अ प्र ज्ञेय- म् ऐ १, ८
 अ प्र जामित(←√नम्)- तानि स २
 अ प्र जादा(←√नदा)- शाव श ३,
 ३, १, २, ता १४, २, ६
 अ प्र णीत(←√नी)- तानि ऐ ३, ४, ९
 अ प्रति तै २, ४, ५, ७, गो २, १, १८
 अ प्रति क्वमिन्- नम् शा १३, ८
 अ प्रति र्पात- तम् तै २, २, ३, ७,
 ३, ६, ४, ७, १८, ३
 अ प्रति ह्यु- ल्येन तैआ १, ३, ४
 अ प्रति गृहीत(√गृह्)- म् ता
 १३, ७, १२, १, १३
 अ प्रति गृह्य- ह्यन् व ३ ७
 अ प्रति गृह्य- स्य श १४, ६,
 १०, ३, जै ८३, १३०, २०६
 अ प्रति ग्राह्य- का श १३, ४,
 ३, १४
 अ प्रति ग्राह्य- स्य शा १, ७, २
 अ प्रति-जगृहियस्- वाग् जै
 १३०
 अ प्रति घृष्ट- र श १३, ४, २, १, २
 अ प्रति घृष्ट, ष्या- ष्य ऐआ ७ १,
 १, श १४, २, २, ४, तै ३, ८, ५, ३,
 तैआ ३, ५, १, ष्या ऐ ५, २, ५, ष्याय
 श १४ ७, २, ४, तैआ ४, १, १
 अ प्रति नोद- दाय तां १६, ६,
 १२, २३, ६, ६
 अ प्रति पद्- दम् तै ३, ४, ५, १
 अ प्रति प्रोच्य(प्र√वृष्) वा १३,
 १, २, ४

अ प्रति बुद्ध- द्वां ऐ २, ३१
 अ प्रति भूत- म् ड्ङ्ङ्गो २, ४, १८
 अ प्रति म(√मा)- म् ऐ ८, ७
 अ प्रति रथ- थ श ९, २, ३, ५, धम्
 श ९, २, ३, १, ५, ११, गो २, १,
 १८, -येन ऐ ८, १०, गो २, १, १८
 अ प्रति रूप- प शा १५, ४,
 शाआ ६, ११, गो २, ३, २२,
 -पम् श १४, ४, १, ३ ७, १, १, ८
 अ प्रति वाच्य- म् जै १, २, ३, ५
 अ प्रति वाद- द ऐआ ७, ३, २
 अ प्रति वादिन्- दिन तै ३, ३,
 ११, २, -दी ता १०, ७, ३
 अ प्रति वादि (दिन्)नी ऐ ३,
 २४, गो २, ३, २०
 अ प्रति वसत्(√वाम्)- ता श
 ११, ५, ५, ९
 अ प्रति वास्त- म् श ११, १, ५,
 १०
 अ प्रति वात्- राय ऐ १, २, ६
 अ प्रति वीर्णा(र्णडअ)म- म् तै
 आ ५ ४, ५
 अ प्रति प्लुत(√स्कु)- न तै १, ५,
 ८, १, -तम् तै २, ५, ८, ९
 अ प्रति छ(√स्था)- छ तैआ ४,
 ४२, १
 अ प्रति छ- छ जं ३, ४, १, ४,
 -छाम् तै १, २, ५, १, -छाम् तै
 २, ३, ९, ४
 अ प्रति छतो तां १६ १७, ९
 अ प्रति छान- न तां ७, १, ४,
 -नम् तां २०, ५
 अ प्रति छित- न तै १, १, श १,
 १, १, १८ ६, १, १८, २, १, ४, २६
 ७, ४, १, १२, १३, ३, ३, ५, श १,
 १, ४, २४, २, १, १, १३, तै १, ८,
 १०, १, तां १६, १३, ४, १८, ११, ५,
 जै ४० ७९ -न इह्य न ८३,
 १, २, ४

† 'अनु' इत्यस्य व १ । ‡ रत्नानुशोभात् परद्वयमभिनव स्यात् । अथ वा सरसाम् अट् रशब्द ।
 § 'मृ-५, ७, १) ता०, एव प्रवृत्तयो येषु प्राति भाः । उम व (= व ३ १०) † 'अत्रय' ही कतिपय
 प्राति भेदिने । विमोक्षु परि० ३ । ‡ 'उपगम्य' इति शिष्टं न च यत्नमगते ।

१,२,४,५,१,२, -तम् हा ११,१,
३,३,८,१,१,१, १, ८,६,
-ता हा ३,१,४,१०,११,८,१,१
अ प्रति हृत(√हृ)- -तेन तां ७,१,४
अ प्रवीक्ष(ति/ईक्ष)- -म् हा २,
६,२,१७,१,२, ३,४,४,२०,७,१,
३,१७, १,२,१,२, १,२, १, १, १,
१,४,५,६,१०,५,७,१,९
‡अ प्रतीत(ति/ईहृ)- -तम् तै २,८,
४,२, -ता हा ४,५,७,७, तै २,
८,४,५, ५ १,५
‡अ प्रतीत्त(-ति/दा)- -तम् तैआ
२,३,१,गो २,४,८, -त्तानि तै ३,
७,९,८
अ प्रत्य(तिऽअ)भि मृष्ट(√मृञ्)-
ष्ट ऐ ७,३३, गो २,३,६
अ प्रत्या(-तिऽआ) ङभमान- म्
हा १,६,३,३,३
अ प्रत्यावतयत्(तिऽआ/वृत्)-
-यन्त हा १३ ४,२,१६
अ प्रयु(तिऽउ) र्थाधिक(√स्था)-
क गो १,३,१९
अ प्रयुष्ठा(मिन्-)मिनी(तिऽउत्
√यम्)- नीम् हा १,५,१,३०
अ प्रत्ता(√दा)- -तम् ता ६,१०,
१८, -ता ता २१,३ २
अ प्र प्राप्त- साय तां ६७,१०,१८
अ प्र द्(रथ-)ग्धा- ग्धाऽद्वा हा
११,१,६,३,३
अ प्र दत्त(√दा)- म् म २,३ २०
अ प्र दान- नात् गो २,२,५
अ प्र दह(√दह+कसुन्) तै ३,२,८,५
अ प्र दाह- हाय हा ६ ७, ४, ८,
७ १,१,४,२ तै १,१,३, १,२ ५,
८,२,१,६ ३ २,४ ४ ८ ५
अ प्र पदन(√पद्)- म् हा १, २,
३,१ का २,२ १,१५
अ प्र पाद- दाय तै ३ २ १, ५ २

१,३,१२
अ प्रपादुक- -या तै ३,२, १,५,
२,९,३,१२
अ प्र-पुद्- -दे जै १९०.
अ-प्र भु- -भु ऐ ३,८, गो २,३,५
अ प्र भ्रस- -नाय हा १२,८,३,२२
अ-प्र मत्त- -त्त. हा ३,२,२,२,८,६,
३,२१,१४,१,३,२, गो १,५,२४,
२,२,५, -ता हा ६, ६,३,८,
गो २,३,२३
अ प्र मणि- -णीन् म २,४,६
अ प्र मव(√मी)- -म् हा १४, ७,
२,२२
अ प्र मायुक,हा- क ऐ ३,४,४,
तां ८,६,१०, गो २,४,१०, -का
तै २,१,३,१
अ प्र मीय- -या प. ५,३
अ प्र यच्छत्(√यम्)- -न्तै २, ४,
१,६
अ प्र यत- -ते ऐ ५,३१
अ प्र याज- -म् ऐ १,२,६
अ प्र याव(√यु)म् हा ६,६,३,८,४,
१, तै २,४,२,५
अ प्र युच्छत्(√युच्छ्)- -च्छत् ऐ १,
२८, हा ३,२,२,२२,८,६,३,२१,
तै २ ४,१,६,६,१२,५,४,६
अ प्र योग- गात् गो ता ८, ९,२१,
गो २,२,५
अ प्र वक्वृ- -क्वरे ऐआ ३, २, ६
हाआ ८, ११
अ प्र वण- ण हा ६,१०
अ प्र वगं- -गायि जै १९
अ प्र वर्य- -र्यै हा १४ २,२,४८
-र्येण हा १४ ३, २,३०, गो २
२,६
अ प्र वर्तिन्(√वृत्)- तिं शाआ ६
८, हा १४ ५ १५
अ प्र वई- -ह्यै जै २८

अ प्र षी(ष-)ता (√षी)- -ता हा
३,३,१,१६, ४,५, ८, ३, ५,५,
१,११, -ता तां २१,१४,७
अ प्र वे(द-)दा- -दे हा १,७,३,५,
तै ३,५,१०,१.
अ प्र-प्लय- -याय ऐ ४,१९
अ प्र दास्त- -स्ता प ४,४
अ प्र-सूत,ता(√सू)- -त ऐ २,३८,
जै १६१, -तम् हा ४,१,४,३,६,
-ता हां ५,३, गो २,१,२१
अ प्र सूत- -त' तैआ २,१,१, -तेन
तैआ २,१,१
अ प्र सूत- -हाय गो २,३,१८
अ प्र खस- -साय ऐ १,११, तै ३,
७,४,१३
अ प्र प्रती(√हृन्)- -त्य हा १३, ८,
१,९
अ प्र-हृन्- -णम् ऐ ५, ४, शा
२३,२
अ प्र हत- -म् हा ३,७,२,२
अ प्राक् प्रवण- -म् गो १,२,११
अ प्राञ्- -ञा ङि गो १,१,११
अ प्राण(प्र/अन्)- -णम् हा १०,४,
२,२, १३,७,१,९, १४, ६, ८,८,
-णम्ऽह्व हा ३,३,२,१९
अ प्राणक- म् ऐआ १,३,४
अ प्राणत्- -त्तै २,३,४,६, -त
हा १४,६,१०,२, -न्त जै १७
अ प्राप्त,ता- ता हा ५, ३, ४,
१३, -हात् प ३, १, -हानि
हा १२,२
अ प्राप्य तैआ ८,४,१,९,१
अ प्रायश्चित्त- -त्त हा ११, १,
५,७
अ प्रायु(प्रऽआयु)- युव हा २०,
४, अत्रयावन् द्र
अ प्रावृ(प्रऽआ)त- -त हा ७, ५,
२,४१

† अमतीत्त मीम् मुपा । √दरातेनिष्पन्नो वा एतेस्तकारोपजनो वेति चिन्-यम् । ‡ कालि आन सा 'अप्रतीत' इत्याहु । § अ-प्रमनी हति मुपा चिन्व । ¶ 'अपराया' इति मुपा ? कृत्विजां वि -तया अङ्गुलाऽप्रभयवक-पतया च यथामुपा एव सायीयान् भवेत् । ¶ अन मुपा 'ता इति ।

अ-प्राशित(प्र/२अच्) - तम् तै १,
३,१०,७

अु मिय- य शा १७,१, तै ३,३,
२,४, गो २,१,७, २, ११, -यम्
ऐ २,१, ६,३२, ३३, का ३,४,
२, ३, ११, ५,३, १२, १४, ४,
२,२२, तै १,२,५,३, २, २, ४,
४,६, जै १५२, २०४, जैठ ३,
६, १, २,६, गो २,६, १२ १३,
-यस्य ऐ ६, ३६, -या शाआ
३,४, तैआ ९, १०,४, -यान् छ
१,६, १,२, -याय ऐ ६, ३५

अ मिय विद्ध(√व्यध्) - द्द जै
१५२

अु मीत- तौ तै १,४,१०,२

अु म्रेत(प्र/२) - तेष्य श २,३,१,९
का १,३,१,४

अु प्रोक्षित(प्र/उल्ह) - तम् श छ,
२,१, १३, २०, -तेन श छ,२,
१,१४, -तौ श छ,२,१,१३,२१

अु प्रोच्य(प्र/वच्) ऐ ७,१

अु प्लव- च ता ७,८,५,१४,५,१७

अु प्लोष्टु(√प्लुय्) - छा जै १६८

अु प्सरस्- रस शाआ ३,३,श ८,६,
१ २१,७,४,१,७ ११,१२,७,५,
२,२०, ११,५,१,४, १३,४,३,८,
जैठ ३,५,६,५, ६,८, ता १९,३,
२, जै १७७, -रसम् जै १५१,
-रसाम् शाआ ३,४, ता १९,३,
२, आ १,२२४, -रसो श ८,६,१,
१६ २०, तै ३,७,१२,३, तैआ
२,४,१, तै २०३, -रा श ३,
४,१,२२, ११,५,१, १, १३,५,४,
१३, -रोमि श ९,४,१,७ १२

अु प्सररो(र/उस्)रूप- म्शा ६,१

अु प्सर- सु तैआ १०,४,१,१

अु प्स्प- म् तै २,४,३,८,७,४,१

अु प्स्स- प्स श ८,२,१,७,५,१,१२

अु प्स्सु क्षिप्- चर, -ज, -मद्, -योनि,

-यद्, -पा, -पोम-, अप्, द
अु फाल कृष्ट(√कृष्) - छान् शा
२५,१५

अु ब(ण्ड-)- षडा श ३,३,१,१६

अु बधिर- र तै १,१,३,५,३,१,५,
१३, तैआ ५, २,९, -रौ तै ३,
१,५,१३, -रा तै १,२,१,३

अु बन्धु- न्यु तैआ २,६,२, -न्धु
जैठ ३,२,१,६,७

अु बल- ल श १३,१,६,३, तै ३,
८,९,५, तैआ २,१२,१,

अु बलिष्ठ- छ गो २, ६,६,
-छ उड्व ता ७, ३,१८

अु बलीयस्- यस श १,६,३,७,
५,५,४,८, ११,१,६,२,४, -यान्
श १,६,४,१,४,१,२,१,५,४,४,
१५,१४,४,२,०६, -यात्वम् श १,
३,२,१४,४,४,४, १५,१८,१९

अु बल्य- म् श ३,२,१,१०,६,
१,२९

अु बल्य- म् श १४,७,२,१

अु बधिर्घा(र्+घा) श ८,३,१,११,६,
३,७

अु बाह्य- ह्य श १४, ७, ३, १३,
-ह्यम् शाआ १३,१, श १४, ५,
५,१९,६,८,८

अु बिभ्रत्(√भ्र) - त् तैआ १०,१,५

अु बीमत्सा(√वध्) - सायै तै १,१,
३,९

अु बीवी(पुड)एका- का तैआ १,
२२,६

अु बुद्ध(√बुध्) - द्दम् ऐआ ५,३,२,
शा २६३

अु बुध्- धा श १४,७,०,१,१४

अु बुजा(√/नद+विद) - ज्वा ऐ
छ,३,०, श ७,४,३,२२,६,७,३,
११, तैआ १०,१०,२,५,०,१

अु बुद्ध(व/दा)- द्द श ७,२,३,८

अु बुद्धीव(द+द) - धम् श ९,२,

१,१३
अु बुद्ध(पुड)क- -क्ष सा १,२,८

अु बुद्ध(पुड) - बुद्धम् तैआ छ,
५,७

अु बुद्ध- ह्य तै ३ १२, ८, २,
गो १,१,२३

अु बुद्ध- ह्या श १२,६,१, ३८,
-ह्याण श छ,६,१,१०

अु बुद्ध चारिन्- जे ऐआ ५, ३, ३,
शाआ ८,११

अु बुद्ध ता- -ता श ५,४,३,१४

अु बुद्धाण- ण ऐ७,१,२,२,२,३,
३९,१३,४,२,१७,का १,३,१,२८,
जै १९५, -णस्य तै ३,७,५,१०

अु बुद्धाण- ण श छ,१,४,६

अु बुद्धाणो(णडउ)क- क ऐ १,
१६, -कस्य ऐ २,१७, -कैठ
जै १२५

अु बुद्ध(√बु) - वन् शाआ ७,
९,११, -वन्तम् ऐआ ३,१,३,४,
शाआ ७,१०

अु बुद्ध,का(√भज्) - कम् गो २,
१,७, -काम् शा ९,१

अु बुद्ध(तडक)तु- तु गो १,२,
१५

अु बुद्धजीव(√भक्ष) - यस्य ता ९,
९,९

अु बुद्धयत्- यन्त तां १८५,१५,
अु बुद्धित- तेन श छ,३,१,२१

अु बुद्ध- द्द तै १,१,२,३

अु बुद्ध भय- य श छ, ४, ५, ४,
१२,०,९,१०, ११, ऐआ ७,३,
२, शा ७,५,७,४,०,७,७, श १,
१,२,४,३,३,६,३,१६,४, १,१,
२०, १२,२,१,२,८,१,२२,१४,
६,११,६,७,३, ३,०,३१, का ७,
१,२,६,१६, तै १,२,१,२,२,४,
६,९,५,३,१,३, १,३,१,३,८,३,

अु बुद्ध भय- य श छ, ४, ५, ४,
१२,०,९,१०, ११, ऐआ ७,३,
२, शा ७,५,७,४,०,७,७, श १,
१,२,४,३,३,६,३,१६,४, १,१,
२०, १२,२,१,२,८,१,२२,१४,
६,११,६,७,३, ३,०,३१, का ७,
१,२,६,१६, तै १,२,१,२,२,४,
६,९,५,३,१,३, १,३,१,३,८,३,

अु बुद्ध भय- य श छ, ४, ५, ४,
१२,०,९,१०, ११, ऐआ ७,३,
२, शा ७,५,७,४,०,७,७, श १,
१,२,४,३,३,६,३,१६,४, १,१,
२०, १२,२,१,२,८,१,२२,१४,
६,११,६,७,३, ३,०,३१, का ७,
१,२,६,१६, तै १,२,१,२,२,४,
६,९,५,३,१,३, १,३,१,३,८,३,

† गुणा 'अप्सु' तु क.१,१,२१ २,१४, ४. १११ प्रथ यथायु पठति । मुता तु 'अ वषा' इति ।
‡ अनुपद 'प्रानुम्' इति पाठान् मन्वृत्तेषु पदेषु मानीयान् । एतन्तो दीर्घे ररन्तु विमरानि ।

८,४,१,२, ३, १, १, ५, १, १, २, १, १,
 ७, ८, १, २, १, १, ४, १, ४, ४, तैआ
 २, १, १, १, ७, १, १, ०, १, १, १, १,
 ता १५, ४, ३, मं १, १, १, १, ५,
 गो १, ४, २, ३, -यम्इश्व ऐ
 ६, २, २, गो २, ६, ४, -यस्य ऐ
 ६, २, २, ८, २७, शां ४, ३, म २,
 ८, ८, गो २, ६, ४, -यात् द १२,
 २, ३, १, २, गो १, ४, २, ३, -यानि
 द ६, ३, २, ८, -याय ऐ ८, १०,
 -ये ऐ ५, २६, शां १५, ५, द १,
 १, १, १७, ९, १, ६, ३, ९, ३, १, ९,
 ४, २, २, ८, ३, ३, ५, १, ६, ६, ६, २,
 ५, २, ३, ७, ४, ७, ६, ३, १, २, ९, ७,
 ३, २, ५, ६, १०, ४, १, ३, ३, ३, ७,
 ९, २, ३, ३, ४, ५, १०, २, ५, १,
 ३, वा १, १, ४, १, ५, १, ६, १, ८, २,
 १, १, १, २, म २, १, १, १, -येन
 द ३, ३, ४, ८, प ३, १

रअ भय- य द १४, ७, २, ३०,
 ३१, -यम् न १४, ६, ८, ८

रअ भय- म् द १४, ७, १, २२

अ भय ऋ- र तै ३, ७, १, १,
 ४, तैआ १०, १, ९, -रम् आ १,
 २००, २, ७, ४

अ भय कृ- तौ द १, ९, १, ६, तै
 ३, ५, १०, १

अ भय ल- मेव तै २, ४, १, ६,
 तैआ ६, १, १

अ भय लुभि- नि द १२, ८, १,
 २२ तै २, ६, ३, ५

अ भाग्य, मा- ग शाआ ८ ५, तै
 २, १, २, १ ३, ३, ८, ५, ७, ५, ९, तैआ
 २ १, १, १, ६, १ ४, -यम् द १,
 १, २, ३, ५ तै ३, ७, ५, ९, -गया
 तै ३, ३, ८, ६ -गा तै ३, ३, ८,
 ६, -नेन तै ३, ३, ८, ६,

अभि ऐ १, २ १०, ११, १३ १६, १९,
 २२, २, १२, १६, ३ १३, २२
 ३४, ४२ ४ १० २७, ५ ५ १३

१६, १७, १८, २१, ६, ६, ९, १८,
 २०, ३६, ७, ११, १३; १६, ८, २०,
 ऐआ २, ३, ५, ५, २, ३, शां, २, २,
 ३, ६, ७, १०, ८, १, १५, २, १७, ७,
 १८, २, २२, ५, २३, ८, २६, १७,
 २७, १, ३, ३०, ३, शांआ ७, १४,
 द १, ३, ३, ४, ८, ३, २, ५, २, ३, १,
 २९, ३, १६, ४, १, ८, ९, ३, ३, २,
 २७, ३, ४, १, ४, ५, २, ८, ४, १, ६,
 १, २, ८, ९, ३, ३, ४, १, ५, १६, ५, ३,
 ३, ३, ६, ४, ३, ११, १०-१८, ५, २,
 ४, ६, ३, १, ३, ४, ४, १, ६, ३,
 १, ७, १, ७, ५, ४, ६, ७, २, ४, २, ८, ४, २,
 ४०, ५, २, ११, ८, १, ४, १, १३,
 ५, १, ११, वा १, १, ४, ६, ६, १,
 ११, २, ८, तै १, १, ५, ४, २, १, ८,
 १८, १९, ३, १, १, २, ६, ३, १, १, १,
 ४, ४, १, २, ३, ५, ६, ६, १, ५, ६, ३,
 ९, ३, १, १०, २, ३, ७, ५, १, ८, ९, १,
 २, १, ६, ५, ४, ४, ५, ५, ५, ६, ४,
 ८, १, ८, ३, ३, ४, ५, ४, ८, ७, ७, ३,
 १, १, १, ५, २, ४, ७, ५, १, १, ७, ४, ४,
 ५, ८, १, ४, ५, १, १, १, २, तैआ ३,
 १, २, २, १, ५, २, ४, ३, १, ४, २, ३, ६,
 १, ३, १०, १, १६, ४, ८, १, तां १,
 ५, १, ७, ५ ३, ६, ३, ४, ७, ५, ८,
 १, ३, ९, १, ८, १, ६, १, ३, ९, १, ५, ८, १,
 १, ९, २, १, ५, १०, ५, ५, ७, ४,
 ८, १, १, ३, १, ४, १, ३, ५, १, ६,
 १, ९, २, १, २, १, १०, ३, ४, ५, ७, १०,
 ९, २, ३, १, ३, १, २, ३, २, ५, ५, २,
 ७, १, ५, ९, २, ८, १४, ५, ३, ०, ८, २,
 ७, ३, ११, २, ४, ३, ८, १, ५, १, २, २,
 ५, ३, ७, ८, ४, १, ८, १, ४, ४, ९, ८,
 १६, १९, १०, १, ४, २०, १, १, ६,
 १६ ६, २, १, १, ६, २, ४, १, ४, ८,
 १६ ६ १७, ४, २, १, १, १, २, ६,
 सा १, ४, २, ०, ७, १, ३, ४, १०, ६,
 ८, ९, ११, ५, ५, १, ६, म १, ६,
 २८ नैउ १, २, ३, १, १, ४, ४, ३

३, ५, २, १, ११, ३, १, ५, १, ५, ५,
 १, ५, ९, ६, १, ५, ७, १, ५, ८, १, ९,
 ९, १, ३, जै ३५, ४१, ५१,
 ७, ३, ८, २, ८, ८, ८, १०, २, ११, ७,
 १२, ९, १३, १, ४, ३, १, ५, १, ५, ७,
 १६, ८, १८, १८, २, ०, ६, २, १, १,
 २, १, २; गो २, १, ११, ३, १, ४,
 अभिइद्व द ४, ३, १, ११

अभि/द, अर्थति ऐ ३, ४, ८,
 १०, शां ७, १०, तै २, ८, ७, १,
 ३, १, १, ९, १०, तां २, १, ४, ३, ७,
 प २, १, जै १०, १, अभियन्ति
 शांआ १२, ५, तां १८, ९, ४,
 अर्भीयाय द १, ४, १, १, ४,
 अर्भीयु द १, २, ५, ३, वा २, २,
 ३, २, अर्थेयाम जै १५१

अर्थ्यु तै २, ५, २, २, अभिवन्तु
 द ७, २, २, ९, तै ३, १, २, ७,
 अर्थेय ऐ ३, ३, ३, जै १८८,
 अर्थायन् ऐ २, १, १, १, ३, ३, १,
 ६, ४, अर्थायन् द ६, ६, २, १, १,
 अर्भीयाय द १, ४, ४, २, ३,
 अभि ह्याय द १७, ७, द
 १२, ४, ४, ६ अर्भीयवी द

अभि/दन्तु, अर्भीये द ६, ५, ४,
 ४, १, ९, अर्भीयते द १, २, १,
 २, १, अर्भीयिरे द ६, ५, ४, ५,
 अर्भीयन्ताम् द ६, ५, ४, ५,
 अर्भीयन्ते का २, १, ४, १९
 अर्भीद- द तैआ ५, ३, ६,
 -द्वत् तैआ १०, १, १, ३

अभि/द्वृ, अभि हृञति ऐ ३, ९
 अर्भीष्ट, द- द तै १, १, १०, ५,
 ६, ६, -द्व ऐ २, १, ८, तै १, १, १०,
 ६, ३, ९, ८, ३, १, २, ५, ५, ता ६
 ४, १, ५, १८, ९, १, ७, गो २, १, २०
 अर्भीष्टि- द्ये ता ६, ४, १, ५

अभि/ईर, अर्भीयन्त तैआ १०,
 १, ४
 अभि/कम्, अभि .कामयते तै

२, ५, ८, अभि गायति श ५,
 १, ५, १७, अभिगायन्ति श ४, ६,
 ९, ११, अभ्यगायत् जैड ३, ७,
 २, १, अभ्यगायत जै. १८०,
 १८१, २०१, २०८, अभ्यगायन्त
 जैड ३, ७, १, ८.
 अभि गीयते ऐ ३, ४, ३, ३०,
 ७, ९, ८, २१
 अभि गीत- त ऐ ८, २१,
 -तम् श १३, ५, ४, २, ३, ४, ६, ७,
 ९, ११, १५, १६, २१, -ता ऐ ८,
 २२, २३, -तेषु स २
 अभि-गीय श ५, १, ५, ४, सा २,
 ३, १, ७, ४, ८, २, ३, ३, ४, ५, ७,
 ८, ९
 अभि गेष्वा- ष्वा ऐ ५, ३
 अभि/ग्रह, अभिग्रहाति तै ३, २,
 ८, १२, अभिजग्रह श ३०, ५,
 जै १८९, १९८, अभ्यग्रहीष्य †
 शां ३०, ५
 अभि प्राप्त- म् शा २२, ८
 अभि घात(√हन्)- तेषु सा १, ८,
 १३, १४, १५
 अभि/घृ, अभिघारयति ऐ २, १४,
 श १, ५, ३, २५, ६, १, २१, ७, २,
 १०, ४, ११, २, ५, २, ३, ७, ३८, ४०,
 ३, ९, १०, १४, १५, ६, १, १५, २७,
 २८, २९, ३१, ३८, २, २४, २५,
 २६, ३, ८, ९, १९, २३, २५, ४, ४,
 २, ५, ५, ६, १७, ५, २, ९, ११, ५,
 १, ३, १, ७, ३, २, ३, का १, ५,
 २, ८, ९, १३, १४, तै १, ६, १०, १,
 ८, ३, १, ३, ३, ५, ७, ८, ३, ९,
 अभिघारयति श १२, ३, ८, ३,
 ८, २, २५, ११, ४, २, १७, ७,
 ४, ४, का २, १, १, २१, तै
 ३, ३, ५, १, अभि घारयति तै
 २, १, ३, ३, ३, २, ५, २, तैषा
 ५, ८, १, अभिघारयत श २, ५, २,

३९; अभिघारयन्ति श ३, ८, २,
 २४, अभिघारयन्ति श. ७, ३, ३,
 ३, अभिघारयामि तै ३, ८, ५, २,
 अभिघारय श १, ७, ३, ६, अभि-
 घारयणि श ३, ८, २, २, ५, अभ्य-
 घारयत् श १, ७, ३, ७, अभ्य-
 घारयन् श. १, ५, ३, २, ५, अभि-
 घारयेत् श ३, ८, २, २, ५, अभि-
 घारयेत् तै १, ६, १०, १, अभि-
 घारि गो २, १, ३
 अभि घारयत्- न् ऐ २, १२
 अभि-पारित- त श ३, ८, २,
 २, ५, -तम् श ७, ३, २, ३.
 अभि घ्रायं श २, ५, ३, ५, ११,
 १२, ५, १, १३, का १, ५, २, १०, †,
 ६, १, १७ २०
 अभि घृत- तानाम् तै १, ७, ५, १,
 अभि/घ्रा, अभिघ्रिप्रति ऐ १, ७,
 श ४, ५, ५, ११, ७, ३, २, १२, ता
 ७, १०, १६, गो २, ३, ९, अभि-
 घ्रिप्रति शाआ ४, ११, म १,
 ५, १९, अभ्यघ्रिप्रत् ता ७, १०,
 १५, २०, ४, ५, गो २, ३, ९,
 अभिघ्रिप्रत् शाआ ४, ११^१
 अभि/चक्ष, अभिचष्टे श ७, २,
 १, २०, ९, २, ३, १७, तै ३, ७,
 २, ४, अभिचष्टे तै २, ७, १२, २,
 ८, ९, ३, अभ्यचक्षत तै २, ५, ८,
 ५, तैषा ६, ३, १
 अभि चक्षाण- ण तै २, ८, १, ६
 अभि चक्षेऽ तै ८, ७, २, ९, २
 अभि/चर, अभिचरति श ११,
 १, ६, १२, तै २, २, १, ७, अभि
 चरति श ५, ५, ५, १४, तै १, १,
 ५, १, अभिचरन्ति प ३, ९,
 अभिचचार श ५, ५, ५, १४,
 अभ्यचचार श १२, ७, १, १,
 अभिचरेत् श १, २, १, ७, ३, ७,
 १६, ५, २२ ३, ५, २, ८, ४, १,

१, १७, २६; २, १७, का. २, १, ४,
 ५, २, २, ५, ९, तैषा ७, ८, ७,
 जै ९०, १३६, प ३, २, अभि-
 चरेत् श ७, ५, ५, १४
 अभि-चरत्- रते तां ७, १, ११,
 -रत् तै २, २, १, ७, तैषा १, २६,
 ५, प ३, ३-६, ८-११, जै ४५
 अभि-चरणीय- य जै ७५
 -यम् श १२, ७, १, १, ८, ३, १,
 गो २, ५, ६, -यस्य तां ८, १, १,
 -यानाम् प २, १०
 अभि चरित- ज जै ९०, तम्
 तै ३, १२, ५, १
 अभि चरितेषु तै १, ७, ७, ५
 अभि-चर्यमाण- णाय ता २,
 १०, ५
 अभि-चार- र तै १, ७, ७, ५,
 तैषा ५, ९, ८, ११
 अभि चार्यमाण- ग जै ९०,
 -गम् ता २२, १७, ३
 अभि च्छ(श→)श्चाऽश्च(√छ्) श.
 १, ३, ३, ६
 अभि च्युत- न गो २, २, १२
 अभि/जन्, अभिजायते श ६, २,
 २, २७, जैड ३, ३, १, २ ७, म
 ४, ५, गो १, २, २, १५, अभि-
 जनिष्ये तै २, १, २, ५, अभ्य
 जायत तै २, १, २, ५, जैड २०४
 अभि जनिषो श ३, १, २, २१
 अभि जानत्(√ज्ञा)- त्तै ३, १०,
 १, १
 अभि/जि, अभिजयति श १३, १,
 २, ३, तै १, २, ६, ४, १, ३, ३, ७,
 ४, २, ३, ५, ४, ६, १, ४, १, ४, ४, १,
 ७, ४, ४, ७, २, ९, २, २, ३, ५, ६,
 ३, १, ४, ३, १, ३, १, ४, ५, १, २, ४, ६,
 १, ४, ८, १, २, ११, १०, १, १२, ५,
 ६, तैषा १०, ६, ४, १, ज ४,
 अभि जयति श १२, ८, १, २,

७, अभिजयन्ति तै १, २, २, ३,
 अभिजिग्यु ऐ ७, २७, अभि-
 जेवपति ऐ ७, २७, अभि-
 जेवशुसि तै १, १, ४, ७, अभि-
 जयानि श ३, ४, ४, ९, १४, तै
 १, २, ६, ५, अभ्यजयव् शा २४,
 १, तै १, १, ४, ७, २, ३, ३, ३,
 १, २, ५, ४, ३, १३, ५, १, २, ६, १४,
 ता १६, ४, ६, जी १२२, गो २,
 २, २१, अभि अजयव् तै ३,
 ११, २, ७, अभ्यजयव् तै ३,
 १, ४, १४, अभ्यजयव् ऐ ३, २०,
 शा २४, १, तै १, ५, २, ३, ३,
 १, ५, ४, तैमा ७, १, ६, १०, १,
 १०, अभ्यजयव् तै १, ५, २, ४, ३,
 १, २, ४, ता ५, ५, १७, ८, ८, ५, २,
 ३, ९, १०, १२, ३, ४ ११, ११, ६,
 १७, १३, १८, २०, १, ३, २२, ८,
 ४, ५ ७, २, गो २, ४, ११,
 अभि अजयव् तै २, ७, ८, १,
 ३, ११, ९, २, तैमा ७, १, ७,
 अभिनयेव् तै १, ६, ३, ७, ८, ३,
 २, १, ३, जै १३२, अभि जयेव्
 तै १, ७, ७, १, अभिनयेवम् वा
 १३, २, ४, १, तै ३, १, ४, ३,
 १३, ५, १, २, ६, १४, ता १६,
 ४, ६, अभिजयेव तै ३, १,
 ४, १४, अभिनयेम् तै ३, १, ५,
 ४, जै ७४, अभिनय्यासम् जैव
 ३, ५, १, १०
 अभि युषव्- यत् तै १, ५, १,
 ४, -यत् तै ३ १०, १, ३
 अभि निव्- व् ऐ ४, १०, शा
 २४, १, २, वा १२, १, ४, २, २,
 १, ३, ३, २, १३, ४, १५, ३, १, ८,
 १३, ५, ४, ४, ता १, १०, ४, १६,
 ४, ७, २२, ८, १, ४, १७, १, २३,
 १४, १, २४, १२, १, १८, १, ८, ३,
 २०, १, जै ११८, ५ ३, १२,
 जैव ३ ५, १ १० गो १, ४,

१, १, १७, तै १, १, ४, ८, ७, ७, १,
 २, २, ८, १, ३, ८, ८, ३, ४, १०, ९,
 १०, ११, ९, २, ७, तैमा ५, १,
 १४, १५, २२, २३, ५, २, ३, ४,
 २, २, १३, -त शा २४, २, श
 १२, २, ३, २, तै १, ५, २, ४,
 ता १६, ४, १२, गो १, ४, १४,
 १५, २३, -तम् वा १२, १, २, ३,
 ३, १२, ता १६, ४, ६, जै १६३,
 गो १, ४, ९, १०, १२, २१, -ता
 श १२, २, ३, १०, ३, १, ४, ता
 २०, ८, १, ७, २, ८, ४, गो १, ४,
 २१, -ति ऐ ६, १८, शा २२, ८,
 गो १, ५, १५, -ते वा १२, २, ३,
 ११, तै ३, १, ५, ६, गो १, ४, २२
 अभि-जित्-व्- -वम् तै १, ५,
 २, ४
 अभि जिद्-विश्व-जित्- -ती
 शा २४, १, श १२, २, २, २१
 अभि नित- -व वा ४, ६, ९,
 १६, -तम् वा ४, ६, ९, १, २, ४,
 १६, ११, २, १ ५, तै १, २,
 ६, ६, ५, १, ४, ७, ३, ८, -ता वा
 २४, १, तै ३, ९, ८, ३
 अभि जिति- तै ऐ १, २५, २,
 १७, ४, ९, ५, ३, ८, ३, ऐमा १,
 १, २, ३, ८, श ३, ४, ४, १, १४,
 ७, १ १४, १३, १, २, १, २, २, १, ५,
 तै १, २, ३, ४, ७, ३, ८, ७, १, ३,
 १, ४ २ १३, १४, ५, ०, ३, ४, ६,
 १४, २, १, ३, ८, ४, ३, ६, १, १९,
 १ २०, ५ २ ४, ३, ५, ६, ८, २, ३,
 १६ २, १२, ५, ८ जै १३०, ता
 ६, ५, २०, १६, ११, ५ १६, ४, ७,
 २२, ३, ७ १३, ४, १६, ४, गो
 २, १, १८ २, १६
 अभि नित्य वा ८, ८, १, ९, १, १,
 २०, ८, १
 अभि जेतुम् ता ८ ८, १, ९, १, १
 अभि जु(←नाड) ऐ १, २२

अभि तत्(व/तत्)- त जै २०५
 अभि/तप्, अभितपति वा १, २,
 ३, ५, १३, ३, ८, ६, का २, ३, १,
 ११, ११, अभितपन्ति जै १९०,
 अभितपताप वा ११, ५, ८, २, ३,
 ४, अभितपेव् जै १४७, अभि-
 तप्यन्ति जै १९०, अभ्यतपव
 ऐ ५, ३२, ऐमा २, ४, १, ३,
 जै १०१, गो १, १, १, ३, ५,
 ६, ७, ८, १०, ११, २, ७, अभि
 ...अतपव् जैव ३, ४, १, ७, ८,
 अभ्यतपव् वा ४, १, जै १९०,
 अभिताप्सीव् श ७, ५, १, ८
 अभ्यतप्यत शा ६, १०, अभ्य
 तप्यन्त जैव १, २, १, १०
 अभि तुपव्- पव् तै ३, १०, १, २,
 -पव् तै १, २, ४, १, ३, १०, १, १
 अभि तप्त, सा- सव्य ऐमा २,
 ४, १, -हाव् जै २०७, -साभ्य
 ऐमा २, ४, २, -सैग्य ऐ ५, ३२
 अभि तप्यमान- नाव् जै २०७,
 -नानाम् जै २०३
 अभि तप्यन्व- न् वा १, २, २,
 १२, वा २, २, १, ९
 अभि तारम् वा १, ५, ३, ६
 †अभिताराम्/द्, अभितारामेति
 ऐ ३, ४, ४, गो २, ४, १०
 अभि-वर्षीय(घृ+घ)- -म् वा
 २२, ७
 अभि तस्() ऐ २, १३, ३, ३, ७, ४,
 १५, २३, ऐमा २, १, १, ५, १, ३,
 शा १३, ५, १६, १०, २६, १,
 ज १, २, ५ ६, ७, ८, ९, १५, ३, ४,
 ८, ७, ३, २८, ३ २, ३, २०, ४, १,
 १ ७, ८, ५, ३, ७, ८, २, २७,
 ३, २६, ४, २, १, १६, २५, ३, ४,
 ११, ६, २, १, २०, २४, ३, १, ३, १,
 ४, १, ८, ४, १३, ७, ४, १, ९, ५, २,
 १४, ८, ५, १, १५, १, ७, ९, १, १,
 ४, ४, ४, ६, १०, ६, ४, १, १२, ९,

३, १६, १३, २, १, ११, ६, १, ११,
 २, ४, ४, ५, ५, ६, १, १, २, ६, १३,
 ३, १, १, २०, २२, का १, ४, ३,
 ४, १, ५, २, १९, २, २, ३, ५, ८,
 १४, ती १, ३, ५, ४, २, ४, १, १, ६,
 ८, ०; ७, १६, १, २, ८, २, ६,
 ३, २, ७, ६, ८, २, ०, १, २३, ३, ९,
 १, २, ५, २, १५, १, ता १, ७, ५,
 २, १, ७, २, ४, ७, १, १०, ४, ५, १३,
 ४, ४, १३, ९, २०, १८, ८, १७, १९,
 १०, ५, २०, १६, २, ३, ४, ८, २४,
 १, ६, ७, १०, १४, ४, १५, १, २५,
 १, ८, १५, १, आ १, १, ५, जैठ
 १, १, ६, २, २, १, १, म १, १, ५,
 जै ३५, १३५, १४१, १५६, १८६
 अभि/वृद्, अभि वृत्ति ऐआ
 १, ३, १, श २, ३, २, १५,
 अभिवृत्ति तैआ ५, १, ४,
 अभिवृत्ति तै २, ५, ८, १, अभि-
 वृत्ति तै २, ५, ८, ११, अभि
 वृत्तम तैआ ५, १, ४, अभि-
 वृत्त ए ६, ११, ता ६, ६, ८,
 १२, गो २, २, २१, अभि तद्
 ऐ ६, ११, ऐआ १, २, २, ५, १,
 १, शा २४, २, गो २, २, २१
 अभिवृत्त श २, ३, २, १४
 अभितिवृत्त सति ऐआ १, ३, १
 अभि वृत्त (त→) नी- वतीभि
 ऐ ६, ११, गो २, २, २१, -वत्य
 ऐ ६, ११, गो २, २, २१
 अभि/त्तर, अभित्तरति जै १४३,
 अभि/त्तर जै १४३
 अभि/वृद्, अभिवृद् श ३, ६, २
 २०, ता ९, १, १५
 अभि/दास, अभिदासति श ४
 ६, ४, ४, तै २, ४, १, २, २, १,
 ३ ७ ६ १ ७ २४ ११ ५ १ २

३, तैआ २, ५, २, अभिदासत्
 ऐ १, १९, शा ८, ४, तै ३, ७,
 ६, ९, अभिदासत् जै १९०.
 अभि-दासत्-सत तै २, ४, २,
 ३, -सन्तम् ऐ ६, ३६.
 अभि/दिग्, अभिदिशत् तां १२,
 ११, १०.
 अभि/दीक्ष, अभिदीक्षते शां ७,
 ४, श ३, ६, ३, १, अभिदीक्षते श
 ३, ६, ३, १, अभिदीक्षन्ते ता ५,
 ९, ४, ५,
 अभि/दीक्षी, अभि दीक्षय ऐ ६, १८,
 २०, आ २९, ७, गो २, ६,
 १, २
 अभि/दुह, अभिदुहात् तै १, ४,
 ३, ४
 अभि/द्वन्, अभिद्वयत् श ११, ८,
 ३, १, अभिद्वयन् जैठ १, २, १, ९,
 अभि *अद्वयन् ता १०, १२,
 २, †अभिद्वयन् गो २, ६, १३
 अभि सु- चय शा १, ४, १, ७,
 ८, ९, तै ३, ५, २, १, गो १, ५,
 २३, -चय तै २, ५, २, ३,
 -सु जै ११४
 अभि/सुव, अभिसुवति तै २,
 १, ३, ३
 अभि/द्व, अभिद्ववत् जैठ ४, १०,
 ३, ४, ८, ११, अभिद्ववत् प ४, ५, ६
 अभि द्वुरय श १४, ४, १, ३, ४,
 ५, ६, ७, ८, जैठ १, १८, ५, १
 अभि दुग्ध (दुह)- ग्य तैआ २,
 १८, १, जै ११६
 अभि/धा, अभिधाति श १४
 २, १, ८, ता १२, १३, १२, जैठ
 ३, ६, ३, २, ४, ५, १, ३, अभि
 धति श १३, ३, १, १, जैठ ४,
 ७, १, २, अभिद्वी जैठ ३, ६, ३,
 ७ अभिधेदि म २ ८ १३

अभ्यधात् तां १२, १३, ११, जै
 ७६, अभ्यधासिपम् श. ६, २, १, ७
 अभि धा श १३, १, २, ३, तै ३,
 ८, ३, ४
 अभि-धान-तर- र ५२ श १३,
 ५
 अभि धानी- नी तै ३, ७, ४,
 १३, -नीभि श. ६, ३, १, २६
 अभि-धाय श ३, ७, ३, ७, जै
 १९०.
 अभि-द्वित, ता- -ता श ३, २,
 ४, १८, -ता श २, ३, ३, ७, ६,
 ३, १, २६
 अभि/धात्, †अभिधावाभि तैआ
 २, ६, १, अभिधावत् शाआ ३,
 ३, अभ्यधात्रन् ता १०, ५, १३
 †अभि धावत्- -न् तैआ १,
 ३, २
 अभि/धिन्, अभिधिन्वन् ता १४,
 १, १०
 अभि/ध्वै, अभिध्यायति गो २,
 २, १, अभिध्वी श १, ७, ४, १,
 २, १, १, ५, ३, ४, १५, ३, २, १,
 २५, ९, ४, २०, १२, ६, १, ३८,
 का ३, १, १, ३, २, ४, ११, जै
 २०३, २०५, अभिध्वी श ४,
 १, २, ४, अभिद्व्यु शा २७, ७,
 अभिध्यायति जैठ १, १०, ५, १,
 अभ्यध्यायत् ३, ३, ३, ४, २७,
 श ६, २, १, १, ८, ५, ३, १, ११,
 ४, ३, १, तै १, १, ३, ८, ३ १, ४,
 २, जै २०७, अभ्यध्यायत् म
 ६, २, १, ६, अभ्यध्यायत् ऐ १,
 २७, ३, २५, ४, २७, ४ ३, ७,
 जै ८८, अभिध्यायत् जैठ ३, ५,
 ५, ४, अभिध्यायत् शाआ ४, ३
 अभि ध्यात्- त श २, ६, १, ३
 अभि ध्यायन्- न् तैआ २, २, १

†अमीति कमपवचनीयमित्यस्मात् अति । ‡अभिद्वयन् इति पाठ साधु स्यात् । †अभिद्वन् ? इति मुपा ।
 †अभ्यध्यायन् इति मुपा । †अभिधाव ? इति मुपा ? । भा सा यथोपरि मुद्रित तथैव भाष्येऽभिधेयत् । भा
 च यमान्तरे गेभ्यप्युपरोक्तयचनरूपमिहाह ।

अभि-धून्वत्(√धू)-=वन्त तैआ
 १,५,२, =वताम् तैआ १,१५,१
 अभि/धृप्, अभिष्टण्यवन्ति तैआ
 ५,१,३, अभ्यष्टण्यवन् तैआ ५,
 १,३, अभ्यधर्विषु तैआ ५,१,३
 अभि-ष्टण्य-तम- -म दा ३,९,
 १,१२.
 अभि/ध्ना (→√धम्), अभिधमेत्
 जै १६४
 अभि ध्नात- -त जै १६४,-तम्
 जै १६४
 अभि/ध्ने, १०४ धृ द्र
 अभि नत(√नम्)- -त इव्य दा
 १०,१
 अभि मुन्द(√नन्द)- -न्दा श १४,
 ९,१,१६
 अभि नन्दिद- -न आ १
 अभि नि (स्)√स्वन्, अभिनि सृजामि
 दा ३,५,०,८
 अभि-निघन- -नम् ता ८, १, १,
 १४,४,५, आ १,२६१, -नेन
 ता १४,४,५
 अभि-नि/घा, अभिनिदधाति शा
 ८,४, दा १,२,४, १८,२०,३,४,
 १२, ३,१,२,५, ४, १, २२,८,२,
 १२,१३, ९,३, ३, का २,१, २,
 १२, २,२, १०, १२', गो १,२,
 १३, अभिनिदधाति शा १, २,४,
 १३,१४, का २,२,२,८', अभि-
 निदधते ऐ ४,१३, अभिनिदधति
 शा ९,३', अभिनिघास्याम दा
 १, २,४, ११, का २, २,२,५,
 अभिन्धेदधात् दा १,२,४, १८,
 अभिन्धेदधु दा १, २, ४, १२,
 अभिन्धेदधु का २, २,२,५,८,
 अभिनिदध्यात् दा ११. ५,८,६,
 अभिनिदध्यात् तै ३,७,२,७, ता
 ६,६,५
 अभि नि दधत्- -त् दा १, २,४,
 १४, का २,२,२,८

अभि नि-ध्याया दा ३,१,२,८,४,
 ४,३,९, १४,९,४,२५, जै १३१'
 अभि-नि-धास्युत्- -स्यन् दा १,
 २,४,१६, का २,२, २,९.
 अभि-नि-हित- -त' दा १,३,४,
 १०,१३, -तम् दा १,१,४,५,६,
 २,१,७
 अभि नि-नत्तम् (√वृत्+णमुल्) शा
 १७,८
 अभि नि/पद् †, अभिनिपद्यते
 शाआ ४,१५
 अभि नि-पन्न- -म् ऐआ १,२,४
 अभि नि-मेप्य(त्-→)न्ती(√नी)-
 न्य जैउ ४,८,४,२
 अभि नि/प्लुत्, अभिनिप्लोचति†
 १,४,४,१,२,३
 अभि नि/प्लुत्, अभि निवर्तन्ते दा
 १२,८,२,३०, अभिनिवर्तन्ते दा
 ६,७, ३,६, ८, २, ६, अभि
 निवर्तन्ते दा ६,७,३,६
 अभि नि तुत्तम् (√णमुल्) दा
 १२,८,२,३०
 अभि नि वर्य- -म् ता ८,६,६
 अभि-नि/विम्, अभिनिविशते ऐआ
 १,२,४
 अभि-नि/प(←त्)द्, अभिनिप
 सत्ताद्‡ ऐआ २,२,३
 अभि नि/प्लिद्, अभिनिप्लिवाति दा
 १४,१,१,३३
 अभि नि/ह्वत्, अभिनिह्वयात् जै
 १३१
 अभि म्युञ्ज (नि/उञ्ज्) अभिम्यु
 ङ्जति जै ३२, अभिम्योङ्गन् जै
 ३२
 अभि निर/वद् अभिनिर्वदति †
 ११,११,८ अभिनिर्वदन्ति ता
 २३,७,२
 अभि निर/वप् अभिनिर्वपेत् ऐ १,
 ११
 अभि निर/वृत्, अभिनिर्वसति †

५,७
 अभि नि(स→)प्/पद्, अभिनिष्प-
 द्यते दा १४,९,१,१९
 अभिनिष्पाद्यति दा ११,५,७,१
 अभि निष्पद्य दा १३,८,१,९
 अभि/नी, अभिनयात् जै ३४,१३२,
 †अभि' नेपि ऐ ५,२०, तै २,४,
 ३,१,८,०,८, अभि नय ऐआ
 ४,१,१, तै २,४,६,५
 अभि नयत्- -यन्त गो २,२,८
 अभि नयित्- -ता जै १३२
 अभि-नेतृ- -ता दा १०,१,१,४,
 जै ३४'
 अभि/नु, अभ्यनूपत् तै २,६,१३,२
 अभि नोमुन ऐ ४, १०,२९,
 ५,१,७,१८,२०, ८,२, ऐआ ५,
 २,२, सा ३,६, ११, ता ११,
 ४,१.
 अभि/पत्, अभ्यपत्त ता २१,
 १४,५
 अभ्यपातयत् तै ३,२,८,९,१०,
 ११
 अभि पर्य गो २,५,१
 अभि/पद्, अभिपद्यते दा १,१,
 १,१२, २,१,६, ६,५,२,२०,१४,
 २,१,१५,९,४,१९, का २,१,१,९,
 अभिपेद् जै २०३, अभिपेद् दा
 ३,४,१,१७, अभिपद्यत का १,
 ५,३,६, अभ्यपद्यत ता १६,१,१,
 अभिपद्येद् ऐ ४,९, ऐआ ५,१,४
 अभि पति- -त्ति दा ९,४,२,४.
 अभि पत्तुम् दा ९,५, १,५,६,९,
 अभि पुथ द्वाआ ६, १९, दा १,
 ५,१,२,३,८,२,९, २,१,२,१६,
 ४,२,८,५,१,३,५,६, ०,४,२, ६,१,
 ४, ३,१,१,१,१,३,४,०, १३,९,
 १,२, ७,१, १७ २६, ५,३, ३,
 ११, ७, ४,२,३, ९, ५,१,७,१०,
 ११,१,६,७,८, का १,४,३,३,५,
 ५,१,३,७,६,१,३०, जै १४,२६

† 'अभि' पृथगेव वा स्यात् । ‡ 'अभि' द्वैरर्था पृथगेव स्यात् । § सा अत्रिक सकारदङान्तस ।

अभि पुद्यमान- न का १, ५,
२, ५, १०
अभि पक्ष, घा- -न गो १, १, ३७,
-नम् वा १४, ६, १, ५, ६, ७ गो
१, १, ३७, -घा गो १, १, ३७,
-घा गो १, १, ३७.
अभी (←भि)पाद- रव जैगा
१, २, ३१
अभि परा/वद्, अभिपुरोवाद् शां
२३, ५, दा ११, ५, १, ६
अभि परि/वद्, अभिपर्येति जैड १,
१, ५, ७, अभि एरीदि दा ४,
२, १, १६, १७
अभि परि-वर्त्तयत् (√वृत्)- -यन्
जैड ३, ३, ३, ५
अभि परि/वृद्, अभिपरिहरति दा ३,
८, १, ६, ४, ६, ९, २३
अभि पर्यक्त-(रि/अञ्ज्)- क
जैड १, १२, १, ८
अभि पर्यां (रिडा)/वद्, अभिपर्येदि
म १, ६, २८, अभिपर्युवाद् दा
२, ६, ३, १२ का १, ६, ३, ८
अभि पर्यां घाय (रिडा/घा)शर २,
४, २, ५
अभि पर्यां (रिडा) /वृत्
अभि पर्यां सिचव (रिडा/सिच) (ऐ
७, ५)
अभि पलाय् (परा/अय्) अभि
पलायन्त ता २, १, २० जै १८७
अभि पलायमान- म् गो १, २, ४
अभि/रुपा अभिपातु श ७, ४, २, ८
८, ३, १, १०, ७, ३, १९, अभि
पादि दा ४ २, २ १०
अभि/वीद्, अन्वपीडयत् व १, ५
जैड १ ७ १ ३, ८
अभि पीडित, ता- त्रय जैड १
७, १ ८ -तानाम् जैड १ ७ १, १

४, ५, ७, -तायैजैड. १, ७, १, ३, ६
अभि/वृ, अभिपवते तै २, ३, ९, १,
२, अभिपवते तै २, ३, ९, २, ३,
४, अभि परते ता ८, ५, १४,
११, ५, १
अन्वपययत् ऐआ २, २, २
अभि पूरं- वंम् ऐ ६, ३०, दा ६,
१, ३, ९, तै ३, ३, ९, ३, ८, १६,
१, १, १, ५, १, तैआ ५, ४, २, १, तां
१२, १६, ७, २३, १२, ५, २, ७, १, ३,
जै १४६, -वांणाम् जै १३०,
-वैण तां १७, २, ३.
अभि/पृ, अभिपूरयति दा ३, १, ४,
१७, २२, अभिपूरयति दा ३, १, ४,
२२, प्रम्पि...पृणादि तै २, ४, १, ४
अभि प्र/कम्प, अभिप्रकम्पयति दा
३, ३, ३, ७
अभि-प्र/कम्, अभिप्रकामति दा
१, ९, ३, ८
अभि प्र क्रम्य गो १, २, ४
अभि-प्र क्रम्य- -म्य ता २०,
११, ६
अभि प्र क्रान्त- -म् गो १, २, ४,
अभि प्र/क्षर, अभिप्रक्षरेत् दा ९,
२, ३, ३१
अभि प्र/गा, अभिप्रागात् ऐआ २,
२, २
अभि प्र/गाह, अभि प्रगाहसे ऐ
८, ११
अभि प्र/वै, अभिप्रगायत ऐआ ५,
२, ५
अभि प्र/च्यु, अभिप्रच्यवते तै २,
३, ९, ९
अभि प्र/ज्ञा, अभिप्रजानीदि ऐआ
२, ४, २
अभि प्र/णी, अभि प्रणयन्ति
जै ६३
अभि प्र/णु (←नु), अभिप्रणोनुम
दा २४ ८

अभि-प्र/तन्, अभिप्रतायन्ति
शाआ ६, १९.
अभि-प्र-तारण- -ण जै १४७,
-णा जै १४७.
अभि-प्रतारिन्- -रिन् जैड ३, १,
२, २, १३, -रिणम् जैड १, १८, ४,
१, ३, १, १, २१; -री ता १०, ५,
७, १४, १, १२, जैड ३, १, २, ३
अभि-प्रति/वद्, अभिप्रतिपद्यते ऐ
३, १४, ऐआ १, ३, ३
अभि-प्रति-तिष्ठन्- -ष्ठन् गो २,
२, १०
अभि-प्रत्येव (तिडअव/वद्), अभिप्र-
त्येवैति दा ५, ५, ३, ४
अभिप्रत्ये (तिडा/वद्), अभिप्रत्येति
दा ६, ७, ३, ४, १०, ८, ३, ४, ९, ५, २,
१६, ९, १, १, ३२, अभिप्रत्यायन्
दा ८, ३, ४, ९, ५, २, १६, ९,
१, १, ३२
अभि प्रत्येतो (-ति/वद्) ऐ ६, ३०
अभि प्र/घाव्, अभिप्रघायान्त्व
कार जै १६३
अभि प्र/पद्, अभिप्रपद्यन्ते तै १,
६, ९, ९, अभिप्रपद्यामहे तै १, ६,
९, ९, अभिप्रपेदे दा ११, ४, १, ३,
अभिप्रपद्येत् दा ३, १, १, ९
अभि प्र पुद्य का १, ६, १, २, ७, दा
२, ६, १, ४०
अभि प्र पन्न- म् दा ११, ४, १, ३
अभि/यन्, अभि इयक्षते (इया-
क्षते) जै ३, ७ १, ८
अभि प्र/या, अभिप्रयाति दा ६ ७,
४, ८, अभिप्रायात् दा ६, ७, ४, ८,
अभि प्रयावन् (णमुल्) ता २४,
१९, ३
अभि प्र/यु अभिप्रयुयाव जै १८०,
अभिप्रायोपी जै १८०
अभि प्र/युञ्, अभिप्रयुञ्जामहे
जै ७४, अभिप्रायुञ्जत दा १४,

† अन्यपामभिप्रायेण प्रदर्शितेषा द्रष्टुपसृष्टिनांस्मान्ममिगता । 'अभि' इति कर्मप्रवचनीय पद प्रथमकस्वरथ लक्षणापर्यसगत च । नु नै पर्यां/वृत् प्र ।

५, ते १,५,६,३†
 अभि प्र युञ्जान्- -नस्य का १,
 ६,३,९
 अभि प्र√वह्, अभिप्रवहति ऐ ६,
 ९, जैठ ३,५,१,९, २,१,११,३,
 १,६,१, ७,५,८, ९,९,१,२, अभि
 (प्रवहति) ऐ ६, ९, अभिप्रवहत
 जैठ ३, ५, ४, १, अभिप्रवहन्ति
 जैठ ३,५,३,५,४,५,५,१,५,६,५,
 ७,१,८,१
 अभि प्र√वी, अभिप्रवयन् जै १३१
 अभि प्र√वृत्, अभिप्रवृत्तताम् ऐ
 ९,१०, अभिप्रवृत्तयाताम् शाआ
 ४,१३
 अभिप्रवृत्तयति तँआ ५,१०,५, तां
 ७, ७,९
 अभि प्र घञ्(√मञ्) शाआ ४,
 ३,४
 ?अभि प्रङिन्(प्र+ङिनि)- नम् तै
 ३,४,६,१
 अभि प्र√इवम् अभिप्रइवसीप ऐ
 ३,२०
 अभि प्र√सृ, अभिप्रसारयति जैठ
 २,५,२,५
 अभि प्रसृयँ वा ३,१,१,७
 अभि प्र√स्कन्द, अभिप्रस्कन्देत् शा
 २६,१
 ?अभि प्र√स्तु, अभिप्रस्तुवन्† तै
 १,७,१०,२,३,३†
 अभि प्र√स्तु, अभिप्रस्तुणीते वा ३
 ९,३,१३,१५,२४
 अभि प्र√स्था, अभिप्रतिष्ठन्ते वा
 १४,५,१,२१
 अभि प्र√स्तु, अभिप्रस्तुत्वात् वा १
 १,३,५, का २,१,३,२, अभिप्र
 स्तवत् वा १,१,३,५, का २,१,३,२
 अभिप्रस्तव्यै वा १४,१,१,३,३
 अभि प्र इत्य (√हन्) वा १४, ७,
 १,१२
 अभि प्र√ष्टि, अभिप्रिञ्जाय णै

१३७, अभिप्रइवीत् जै १३७
 अभि प्राण् (प्र/अन्), अभिप्रा
 णिति वा २,२,२,१५, ४,१,२,
 २७, का १,२,२, १०, अभिप्रा
 णिमि तै १,२,१,१९, अभिप्राणेत
 ऐ २,२१, अभिप्राणयात् वा १४,
 ९,४,१०, तँआ ५,३,१,†
 अभि प्राणित- -म् ऐआ २,४,३
 अभि प्राण्य ऐआ २, ४,३, वा
 १४,९,४,९
 अभि प्रातृ() वा १४,९,४,१८
 अभि प्राप् (प्र/आप्)अभिप्राप्नोति
 वा ८,३,४,१, ७,२, १४, ३,६,
 ?अभिप्राप्नोति† तै ३,७,३,६,७,
 ५,१,५, अभिप्राप्नुत तै ३,१०,
 ९,१, अभिप्राप्नुयात् वा ६,७,४,
 ११, ८,१,४, १,७, २, १४,३,६,
 अभिप्राप्नुयात् वा ८,७,२,१४,
 ३,६, अभिप्राप्नुयु वा ८,१,
 ४,१
 अभि प्राप्त- हाय ऐआ ५,३,३
 अभि प्रेषत- प्यन्त शा२२,५,
 अभ प्रायाय(प्रडा/या) शा ७,
 ६, जै ५३
 अभि प्रावृत्(प्रडा/वृ) जै ५३
 अभि प्रास्, (प्र/अस्) अभिप्रा
 स्थति वा ४,७,५,५
 अभि प्रीत(√प्री)- त ऐ ८, २४,
 -ता ऐ ८०४
 अभि प्रीति- ल्यै ता ६,४,१५
 अभि प्रमु, अभिप्रमुवे वा ४३,४,
 २१
 अभि प्रमुप्, अभिप्रमुप्यते वा २०,४
 अभि प्रे (प्र/इ) अभिप्रैति शा
 ७८ ९ वा १,९,३,१ ३ ३,३,
 १५, ४,३,४,६, अभिप्रयन्ति वा
 ८८, का ९,२,३,८ ?अभिप्रैदि†
 तै २४ ७, ४, ७,८,१, अभि
 प्रैदि ऐ १, १३, अभिप्रैत वा १
 २, अभिप्रैयात् वा १३ ६,२,०

अभि प्रयत्- -न् जैठ ४, ५,
 १,१, -यन्त वा १४,१,२,१५
 अभिप्रेप्यत्, अभिप्राप् द
 अभि/प्लु, अभिप्लवते वा २१,६,
 अभिप्लवन्त वा २१, ६, अय्य
 प्लवत् जैठ १,१८, १,१, अय्य-
 प्लवन्त वा १२,२,२,१०, अय्य
 प्लवन्त वा १२, २,२,१०, गो
 १,४,२३†
 अभि प्लव- व ऐ ४,१५,१७,
 वा २१,६, वा १२,१,४, १,२,
 १,२,४,२,१२,३, २,४, ११,४,
 २,७, ता २३, १२,१, १४,१,
 १५,१,१७,१,१८,१, २४,२,१,†
 १२, १, १४, १,१ ८,१, २५,२,
 १, गो १,४, १७, २२,२,३,५,
 १, २,३, ४, -वम् वा २०,१,†
 २१, १, वा १२, १, २, २, ३,
 १०,२,३, ४, १०, गो १,४, ९,
 १०,१७, २१, -वा ऐ ४, १७,
 वा २१,५, वा १२, २, २, १,†
 १०,४,८, ३, १, ३,७, तां २३,
 २६,१,२८,१, २४,४,१, ५,१,६,
 १,८,१,९,१,१३,१, १४,१, १६,
 १,१७,१,१८,१, १९,१,२०,१,†
 २५,२,१, गो १,४, २०, -वात्
 वा १२,२, ३, २, गो १,४,१४,
 १५, २३, -वात् वा २१, ५,†
 -वानाम् वा २१, ५, -वाय वा
 १२,२, ३ ११, गो १, ४, २२,
 -वे ऐ ४, १७, -वेन वां २१,
 १, वा १२,२,३, १०, गो १,४,
 २१, -वीं ता २३ २०,१, २२,
 १ २५ १ २४,१२, १, १३,१,१६,
 १,२५,२, १
 अभि प्लव्य वा २१,१†
 अभि भाग- ग म २,४,११
 अभि भार(√भृ)- रम् वा ३, ४,४
 ८, -रेण वा ३,४,४,८
 अभि/भाप अभिभापन्ते वां ९,

† द्वैस्वर्यात् 'अमी' नि पृथग्व वा स्यात्

४, अभिभाषेत तां १,५,१५, गो.
१,३,२१
अभि/भू, अभिमवति सा १,६,३,
३३,२,२,२,१४, ५, ४,४,६, ११,
१,६,१२, का १,२, २,९, तै १,
४,६,४, ३,८,३,५, ता ९,४,७,
प २,७, जै ४६, अभि...मवति
शा ४,८, दा ११,१,६,१२, तै
२,२,७,३, अभिमवन्ति दा २,
१,२, १४, अभिवभूव जै १५३
अभिवभूयु शाआ ६, २०,
अभिभविष्यति तां १२,१३,१,
अभि भविष्यन्ति का १,१, २,९,
तै ३,२, ९,२, अभिमविष्यथ तै
१, ६,६,१, अभि...भविष्यामि
दा १२,४, ४,३, अभिभविष्याम
दा २,३,२,१०, १३,३,४,३, का
१, २,२, ७, जै १८०, अभिम-
वामि जै १५३, अभिमवाम तै
१,७,१,२,३,९,१,२, अर्धमवत्
तै २,२,७,२, अभि...अभवत्
शा ४,८, अर्धमवत् दा २, २,
२,१४, का १,२, २,९, तै १,८,
३,३, ३,३,७,१, ता १८,९,१७,
जै ४७, अर्धमवत् ३म् तैआ ९,
१० ६, अभिमुवेत् दा ३, २,१,
२६, २७, अभिमुवेयु का २,२,
३, १७, अभि...भवेयु शा ४,
८, अभिमवेम दा १,२,५,१८ २,
२,२,५ ४, ३,२, ३, ५,४,२ का
१,२,२,६ ३ २ २, २,३, ३ १७,
अर्धभूत् तै २ ६, १० ६, जै
१५३, अभि...अभूत् तै १, ७,
१०,५, अभि भू तै ३,८,४,३,
अभिभूम दा ६,२ २९ ६, २६
१६
अभिभू- भूवे तै ३, १०,७ १,
-भू दा ५ ४, ४, ६, तै १,१
७,३ २ ४,१,२ ७, ११, तैआ
१०,२६,१
अभि भू (त→)ना- म् सा २

२,३
अभि-भूति- -तय तां ९,४, ७,
-तये तां ९,४,६, -ति तै २,५,
७,१,३,१०,८,२, -तै ऐ ६,२२,
तै २,४,१,३, -त्ये ऐ ८,२,३, दा
१३,५,१,११, तै ३, ९, ११,३,
गो २,२,२
अभि-भूयो(-तिऽओ)जस्- -जा
ऐ ८,३, ऐआ ५,२,२, दा २४,
२, २,९,६,२६,९, तै २,८,५,८
अभि-भूय तै १,८,३,४
अभि-मन्- -२ तां १०,६,५
अभि/मन्, अभि मन्थते दा ५, ३,
१,१०,१३, ३,४,२,४,५, तै १,
५,६,८, ३,९,११,३,४, जै २८,
अभिमन्थेत् दा ३,६,२,२०, तै
अभिमन्थेत् तै ३,९,१७, ३, ता
२१, १४, १३, अभिमन्थेत् दा
१०,६, ५,५, अभिमन्थेत् दा ७,
५,२,१७, अर्धमन्थेत् ऐ ७,२८
अभि मन्- -नार गो १, ३,
२०
अभि मन्तो दा १२,५,१,१६
अभि माति- ति दा ३, ९, ४,
९ ५,२,४,१६,१४,२,२,८, -ती
दा ५,२,४,१६, ६,७, २,१४, तै
२,४,७,३,८,४,२, तैआ ६,१,३,
अभि माति षट् (सह) - -ह
दा ७,३,१,४६, -हम् तै २, ४,
१,४,५,१, -हे म २,१,९
अभि माति हन्- तिमे दा ३,
९,४,९, १४, ३,२,८, -तिहन्म्
तै २,८,४,२, -तिहा दा ३, ५,
४,१,६,७,२,१४, तै २, ८, ४,
१,३,३
अभि-मानित- -त् तै २,४,७,५
अभि/मन्, अभिमन्थयते ऐ ८,६,
दा १,७,१,१६, ३,२,४, १६,५
३,२०,६,४,५,८,५,११, ४,३,४,
१४,५,२,४, ६,३,१,४०,२,३,२,
५ १०, ३,७, १४,४, ४, १,२,५

११,७,३,७,४,३, ७,२, ३, ४,३,
१,११, ९,१,२,१९, १३,८,३,५,
१४, २,१, १४, ९,४,२७, वा
२,१,३,२४, गो २,२, १२, अर्ध
मन्थयत् ऐ ८,१२, अभिमन्थेत्
ऐ ५,७७, ७,३,८, १७,७०, दा
६, ७,४,२, १२,४,३,४, १४,९,४,
६; तैआ २,१८,१, जै ११६.
अभि-मन्थित,ता- -ता तैआ २,
२,१, -तेन तैआ २,२,१
अभि-मन्थ दा ६,७,२,८, गो १,
२,७
अभि-मन्थ (निय) - -न्य
(निय) तै १,१,८,६
अभि/मन्, अर्धमन्थत् दा १४,
४,२,११
अभि प्रपण(मन्)- -णात् प ५,
१०
अभि/मा, अभिमिमीत शा ८,५,
दा ३,९,४,
अभि माद्यत्(मद्)- -द्यत् दा
१,६,३,४,५,५,४,५
अभि माद्यत्- एक ऽद्य दा १,
६,३,४,५,५,४,५
अभि-मानुक्त(मन्)- क दा २,
६, २, ६, का १, ६, २, ३,
जै २ ६
अभि/मिथ(→मेय्),अभिमिथति दा
१३,५,२,३,४,५-८, अभिमिथ
ति दा १३,५,२ ५-८
अभि मे(थक→)थिक- का दा
१३,५,२,९
अभि/मिह, अभिमिहति दा ३,
२,२,२०, अर्धमिक्षत् दा ३,२,
२,२१, अभि मेहेत् जै १६०
अभि मि(ह→)हा दा ३, २,२,
२०,२१
अभि मुख- ख ऐ ८,१०, -खाय
शाआ ४ १५
अभि मुखी/भू अभिमुखीभवेयु
गो १,१,२२

अभि/मृत्, अभ्यमृत्पन्त श. १८,
१,१,१२
अभि मृ(त→)ता(√मृ)- ता
तैआ ६,३,२.
अभि/मृत्, अभिमृशति ऐ ७,३३,
श १,१,२,१०,२०,२,२,४,११,
१२,१४,१५, ३,३, १७,४, १६,
२,३,४, २७,३४, ३, ३, २,७,४,
२९,५,३,२,५,६,१,२,५,२६,९,६,
१२,१३,४,२,३,१,५,१६,१७,१८,
६,४,१, १०, १२,२,१, ७,३, १,
४,५,९,४,३,१६,११,२,३,९,१४,
१,२,१४,१७,९,३,९,४,२६, का
१,४,१,२१,२,१,२,१०, ११, २,
१,४,८,१,११,१२, तैआ ५,४,८,
गो २,३, ६, अभिमृशति श ७,
३,१,१२,११,२,३,९, अभिमृशन्ते
गो २,३,१३,१४,१५, ४, १, ३,
१५, १६, १७, अभिमृशन्ति या
६,१४, श ८,१,४,७, गो २,४,
२,५,८,६,२, अभिमृशे शा २७,
१, अभिमृशामि श १,२,२,१,
अभिमृशामि का २,२,१, १२,
अभिमृशत श १,५, ४,१, अभ्य
मृशत श ६,१,१,१०,२,१,३,४,
जै ४४,७१,१७६,१७७, अभि
मृशेत शाआ ४,१०, श ६, ७,
४,२,११, २, ३,९, १२ ४, १,७,
१४,९,४,५, ती ३, २, ८,८, ता
९,१०,१, ५ १,५,१, जै १२१,
गो २,२, ११, अभि मृशेत श
१,१,७,१५ ३,३,२, ८,४, ५,७,
८, ८,१,४,९
अभि मरुशव- -शत ऐ ६,२०,
-शत गो २ ६,२
अभि मृते श ६,३,३,२०
अभि मृश ऐ २,२१,५ २७, ७,
३,५ ८,१०, श १,१, २,१२ २,
४,५, २,५,३,६,११, ३,३, १,५,
६,४,५, ७ ४,४,५, ७ ३,२,१,

९,१,२,१६, १२,४,१,६,१; १४,
१,२,८,३, २,५,९, ४,८, का १,
५,२,५,१०,२,२,२,४
अभि-मृष्ट- -ष्टव श ८,१,४,९
अभि/वृत्, अभि "ह्यक्षते (इया
क्षते) जै ३,७,१,८
अभि/वृत्, अभिवृत्ति जै ८६
अभि/युत्, अभियुष्टे श १,८,३,
२७, अभियुज्जानि श ९,४,२,
११, अभ्ययुज्जव जै ७४, अभि
युज्जवात् श ९,४,२,११
अभि-युत्- -युज्ज तै २,४,१,१,
८,३,३
अभि/युत्, अभियुवति ऐआ १,
२,४, अभियोधी ऐआ १,३,४,
५,१,६
अभि/रक्ष, अभिरक्षति श २,३,४,
४०, क १,१,३,२,३,३, तैआ १,
११,१, अभिरक्षन्ति तै १,२,९,
अभिरक्षति श २, ३, ४, ४०
अभिरक्षतु म १,१,१२,२,४,७,
अभिरक्षतात् श १३,८,४,९, तै
१,२,१,११, तैआ २,५ १, अभि
रक्षन्तु म १,१,१२, अभिरक्षत् श
१३ ८,४,९
अभि रक्षत्- -त् श ७,३,२,९
अभि रक्षितु- -तार तैआ ६,२,१
अभि/राष्, अभिराषयां चकार श
२,२,४, ५, ६, जै १२५, अभि
राषयात् जै १९०, अभिराषयेतु
व २,१०
अभिराषयिपति श २,३, ४,६
अभि/रह, अभि रोहति श १२,
२,३,१०
अभि रूप,पा- पम् ऐ १ १६,१९
२१, २२,२८, २,२, ४, ६, ७,
३३, शा १,१,३, २,९, ७, १०,
८,४,६,७,९,२,४,६,१०,७,१२,
२, गो २,३,६,१६, ४, ४, १८,
-पया शा ९,३ -पा ऐ १,१६,

१९, २८, २, २,४,६, शा ९,५,
६, शाआ २,४, -पा ऐ १,२,२,
४,६, शा १,१,३, २,९,७, १०,
८,४,६,७,९,२,४,६, १०,२,५,
१२,२,२८,२, २९,१, श ९,२,
३,६, -पाभ्याम् ऐ ७,३३, गो
२,३,६, -पाभि गो २,३, १६,
४,४, १८, -पाम् ऐ १,१६, शा
८,५,६,७, ९,६, १०,२,२८,२,
-पे ऐ १,१९, शा ८,३,७, ९,
५,२८,२, शाआ २,७
अभि/रै, अभिरायति तैआ ४,३०,
१, अभिराय तैआ ४,३०, १
अभि/लप, अभिललाप शा ३०,
५, गो २,६,१३, अभिलपिष्यामि
ऐ ६,३३, शा ३०, ५, गो २,
६,१३
अभि लालव- -ते तैआ ६,२,१,
अभि लिप्त(√लिप्)- -प्त जै ९३,
-प्तम जै ९३
अभि/लुम्, अभिलोभयति ता ७,
७,११
अभि-लोभयत्- -ताऽइव ता ७,
७,११
अभि/वृत्, अभ्यवाच तै ३, १०,
९,११, गो १,१,३१,२,१८
अभ्युक्त,क्ता- क्ता श ७,५,१,
२,१,२,५२,१२,३,२,७, जै ३,
२,५ १३, -क्तम् शांआ ३,६, ४,
१०, १,१,१०, २,६,६, १९,४,४,
५,५,४,१८, १४,७,२,२८, ती ३,
१०,९,१४ तैआ २ ११,१, -क्ता
श ६,३,१,४२, तैआ २,१३,१,
१५ १,८,१,१, -क्ता शा २४,
४, -क्ते व ८,६,२,१९
अभि वृत्(मृवृ)- वृत् ऐ ६, २०,
८,२,३, शा २०,२, २२,६,२४,
८, -वात् शा २२,५, २३, ८,
२, ११, २७,२, श १३, ५,१,
११

† 'अभिमृश' इति मुपा स्वरधित्य ।

अभि-वती- -वती शां. २४, २; २६, ९; -वत्यः ता. १७, १२, ४.
 अभि/वद्, अभिवदति ऐ १, ४^३; १३; १६^३, १७^३; २५; २८; २९; ३०, २, २, ४, २०; ५, २; ६, १५; २०, ८, २६; ऐआ. २, १, ६; शां. १९, ९^३, ३०, ११; शं० ३, ३, ४, १४, १३, १, ६, १; १४, ५, ४, १५; तै. ३, ८, ९, २; ११, ८, १; अभिवदति शा. १४, ६, २, ४, ता. ४, २, १६; ६, ९, १४, ११, ६, ३; ८, ५, १२, १, ४, ८, २, ७, ३, २, ४, ७, ५, २; ८, १३, १, ४, ५; ७, २, ३; ७, ३, ४, गो २, ४, २, ६, २; अभि- वदति शा ६, ३, १, ३३; अभिवदतः शा १३, १, ६, १, अभिवदन्ति शा ३०, ६, शा १४, ६, ८, ८, गो. १, २, ७, अभ्यु- वाद शा २, २, ४, ६; ३, ६, २, ७, ११, ४, १, ३, ४, १, १, १, का. १, २, ४, ५, जै ८६, १२४, २०५, अभिवदति जै २०५, अभ्यवदत ऐ ३, ३४, अभ्यवदत तै २, १, २, ३, ता ९, २, २२, १२, ११, १०^३, १३, ६, १०, १४, ११, २८, १५, ५, २०, १७, ५, १, १८, १, ९, जैठ ४, १०, ३, ४, ८, अभ्यवदेताम् ऐ ३, २८, अभिवदत शा. १४, ५, ४, १६, ७, ३, २, ५, गो १, २, ४, अभ्यवादिषम जैठ ३, ५, ९, ३
 अभिवाद्यति ता ५, ६, १२
 अभ्युद्यते जैठ ४, १०, १, ५
 अभि वृद्ध- -दन् तैआ ३, १२, ७
 अभि-वदित्तम् जै १२४
 अभि-वदित्- -ता जै १२४
 अभि-वाद- -द शा २, ५, गो १, ३, १
 अभि वाच- -य गो १, ३, १९,
 -घा गो १, ३, १९
 अभ्युदित- -त ऐ ४, २९, ५, १,

४; १२; १६; २०, गो. २, ६, ११; -तम् ऐ. ४, ३, १, ५, ६; १८; शां. २, ७, १३, ९; १८, ९; २४, ३; ४, २६, ५; २८, ५^३, शांआ. ७, १४; १६; १९; २१; ८, ४, ५; १३, १; तां १२, ५, ११, गो. २, ३, ८.
 अभ्युद्य ता. ६, ८, ७.
 अभि/वम्, अभ्युवाम शा. ३, ८, ३, ११, अभ्युवमत् शा. ३, ८, ३, ११; २९; अभ्यवमीत् तै ३, २, ९, २.
 अभि-वान्त- -म् शा. ३, ८, ३, ११.
 अभि-वयस्- -सः ऐआ. ५, १, १
 अभि-वपद्/कृ, अभिवपद्कृषात् शा १७, ७.
 अभि/वस्, अभिवासयति शा. १, २, २, १६^३, १७^३, का. २, २, १, १३; १४; तै ३, २, ८, ७, ८; अभिवासयति तै. ३, २, ८, ९; अभिवासयामि शा. १, २, २, १७, का. २ २, १, १४, अभिवासयेत् तै. ३, २, ७, ७.
 अभि-वासस्- -वास. शा. १, ३, १, १४^३, वा २, २, ४, ११.
 अभि-वास- -परि-वासस्- -स्ती आ. १, ५१२
 अभि-वास्य- -रयः तै ३, २, ८, ८
 अभि/वह, अभिवहति ऐ ८, २४, शा. १०, ५, ५, ५, ११, ४, १, १६, तै ३, १०, ११, २, तैआ १, ६, २, गो १, ३, १, १०^३, २, ४, ७, अभि- वहन्ति ऐ ६, २१, ८, २४, शा ३, ८, १, १६, ४, १, १, २५, ३, ४, ४, ५, ५, २, ४, ११, ५, ६, ४-८, १३, २, १, २, अभिवहन्ति तै १, ७, ५, १, तैआ २, १०, १^३, गो १, ३, १^३, ५, २४, २, ३, १^३, १०, ६, ३, अभिवहयति शा १०, ५, ५, ५, अभिवहेत् गो १, ३, १, अभिवहेत् गो १, ३, १०, अभि- वहे शा ११, ४, २, १९
 अभि वह(त-→) न्ती- -म् शा

११, ४, १, ८; गो. १, ३, ८^३.
 अभि-वोदम् ऐ ६, ९.
 अभि-वोद्- -दा ऐ. ४, २०.
 अभि/वा, अभिववी शा. ४, १, ३, ६; अभिवात् तै. ३, ८, १८, ३.
 अभि यातु- -तम् शा. ४, १, ३, ९; -सात् शांआ. ४, ४.
 अभि-वान्या (√वन्)- -न्यायि तै. १, ६, ८, ४.
 अभि-वान्य-वत्सा- -रसाया. ऐ ७, २^३.
 अभि-वि/ईश्, अभिव्यैक्षत् ऐआ. २, ४, ३.
 अभि-वि/क्रम्, अभिविचक्रते जै. १५१.
 अभि-वि/सदा, अभिविषयेषम् शा. १, १, २, २१; का २, १, २, १५^३.
 अभिविषयेषम् † तै. ३, २, ४, ७
 अभि-वि/चस्, अभि-विचष्टे तै. २, ५, ६, २.
 अभि-वि/शा, अभिव्यजानीन ? ऐ ३, १८.
 अभि-वि-ज्ञान- -नम् ऐआ २, ३, २
 अभि वि/तन् अभिवितन्वते शा. ११, ५, ५, १३
 अभि/२विद् अभिविन्देत् शा ११, १, ६, १६.
 अभिवेदयते जै १००
 अभि वि/दम् (→ पश्य), अभि- विपश्यति शा १, १, २, २१, † अभि- विपश्यति तै ३, २, ४, ७, तैआ ५, ६, ५, अभिव्यपश्यन् गो १, २, २, २
 अभि-वि/धा, अभिविद्-धात् शा १३, ८, १, १६
 अभि-वि-हित- -त. जै १६५^३.
 अभि वि/बुष्, अभिविबुष्यताम् म १, १, ११
 अभि वि/मन्थ, अभिविमन्थीयात् शा १२, ४, ३, ३.

अभि-वि/सृज्, अभिविस्सृज्यन्ते
शाआ ५, ४^१.
अभि/सृ, अभि-सृष्टुं तैआ ६, ७, १
अभी(←भि)-सृत्, ता- -सम् तै
२, ८, ६, १, -सै ऐ ५, २, शा २०,
४, २१, ४
अभि/सृज्, अभ्यसृज्जन् जै १४,
२६
अभि/सृत्, अभिवृत्तै वा ८, ४, १,
१५, जै ८६, ९०, अभ्यवर्तन्त
ता ४, ३, २, ८, २, ८, २०, १, ३,
जै ५१
अभिवृत्तै तै १, ५, ५, २, ३, ४, ५, ७
अभि वर्तमान- -तै श ६, ६, ४, ३
अभि वृत्ति- -सै तां ४, ३, २, ८,
२, ८ अभीवर्त अ द्र
अभि/सृष्ट्, अभिवृषते श २, १, ४,
१७, श १३, ४, २, २, का १, १, ४,
१७, अभिवावृषे तै ३, ७, १०, ३
अभि/सृष्ट्, अभिवर्षति ता १७, ७,
२, अभिवर्षन्ति तैआ १, ९, ५^३
अभिवृषां वा ३, १, १, ८, अभ्य
वर्षत् ता १५, ९, ९^३, अभिवर्षत्
श ३, २, २, २७^३
अभि वेध- -ना ऐआ ५, १, १
शाआ १, ३
अभि वोढ् अभि/वृह् द्र
अभि/व्यध् अभिवि/पसि जै १०१^२,
अभ्यवि/पयत् जै १०१^२
अभिव्यन्(वि/अन्) अभिव्यनिति
श ४, १, २, २७
अभि व्या(विडा) /दा, अभिव्या-
ददात् श १०, ६, ५, ४
अभि व्या(विडा) /ह, अभिव्या
हरति ऐआ ३, १, ३, शाआ ७,
११ श १, ७, २, २०, ३, १२, ३,
२, १, ३७ अभिव्याहरति श ३,
२, २, ८, तै १, ७, १०, ३^४, जै
१०७, अभिव्याहरिष्यन्ति जै
१५५, अभिव्याहराणि श ५, ४,
४, ९, अभिव्याहरेत् ऐआ ३, १,

६, शाआ ७, १५, श ११, ५, ७,
१०, अभिव्याहरेत् श ११, ५, ४,
१८, अभिव्याहरत् श १, ४, १,
१३, ता ७, १०, १३, १५, जै
२५, १८०, अभिव्याहार्थी श १,
४, १, १९
अभिव्याहिवते शां ८, ९, शाआ
३, ६
अभि व्या हरत्- -रन् शाआ ७,
१५, श १, ७, ३, १२, -स्तौ जै
१८६
अभि-व्या-हाराय- -यम् शाआ
७, १५
अभि व्या-हार्षन्(सन्)- -न् ऐआ
३, १, ६
अभि व्या हत- -त वा १२, ६,
१, ४, -सम् ऐआ २, ४, ३
श्वभि-व्या हृत्य ऐआ २, २, ३,
४, ३, श १, ५, १, १, जै ३, १,
४, ५, ११
अभि व्या ह्य- -त्यम् ऐ ५,
३, १५
अभि व्युज् (वि/उज), अभिव्युज्जेत्
श १, २, १, १०^१, का २, २, ४, ७^३
अभि व्युज् (वि/उज्च्), अभिव्यु
ज्जेत् ता ९, ३, ३, जै ०५१
अभि/व्रज्, अभिव्रजन्ति गो १, १,
१३
अभि/वली, अभ्यवलीयत तां २५
१०, ११
अभि/वस अभिवासन्ति ता ६ १०,
७, १८ १, ११, अभ्यवासन् जै
१९३, अभि वासेत् शा १६, ७
अभि वास- -स्त तैआ २, ६,
२, स्थात् ऐ ५ ३०
अभि वासि- -सिम् श ३, ४,
२, १४, -स्ते ऐ २, ९, -स्त्वा:
श ३, ३, ४, ८ तै ३, ३, ६, ९
अभि वासि पा(√रपा)- -पा तै
२, ८, ४, ६, -पा श ३, ४, २, १४,
तै २, ७, १५

अभि वासि पा-वन्- -वा श ३,
४, १, २५
अभि वास्य सा १, ७, १५
अभि वास्यमान- -न्म् ऐ ३,
४६, ता १८, १, १०, -नाय ता
२, १७, ४, ६, १०, ६
अभि वास्तु(√शस्)- -स्ता तै ३,
१०, १, ३, १, ७, १०, ३
अभि/शी, अभिशेते श १, ३, ५, ४,
का २, २, ३, ४, अभिशायीत् श ३,
१, १, १^३
अभि/शुच्, अभिशुचुच् जै १४७
अभि शोची श ६, ४, ४, ४,
अभि शोच तैआ ६, १, ४
अभि/शुच्च् श १३, ८, ३, ५
अभि शुन तर- -र तै १, ७, १, ६
अभि/श्रम्, अभ्यश्रम्पत् जै ३,
४, १, ५, गो १, १, १, ३^३, ५^३, ६^३,
७, ८^३, १०^३, ११
अभि श्रिच्- -प तैआ ४, २०, १,
तां ९, १०, १,
अभि/थी, अभिथीणाति तै १, २,
६, ७
अभि श्री- श्रियम् तै २, ४, ७,
११, -श्रिया शा २१, ३, २२, ५, ४
५ १, -श्री तै २, ४, ३, ६, ७, ११,
८, १, १
अभि/धु, अभिध्रावथेत् सा २, २,
२, ४, ७
अभि पङ्क्तौ (√सञ्च्) जै २, ५,
३, २
अभि/प(←स)च्, अभिपीयेत् गो
२, २, ८
अभि पक्, अभि/पु द्र
अभि पाच्(←√सञ्च्)- -पाच् तै
२, ८, ६, ३
अभि/पि(←सि)च्, अभिपिम्चति ऐ
८, ७, १८, १९, २०^३, शा ५, १, ४, १, २,
२, २, १२, १३^३, ३, ४, ३, ६^३, ७^३,
८^३, ९^३, १०, ११, १२^३, १३^३, १४,
१५

१२, अभिसुवाव ऐ. ७, १७, जै
 १९८^३, अभिसुपुत श ४, ३, ३,
 १९, अभिसुणवाम ऐ ३, १५,
 जै, १४२, अभिसुणोत् तै १, ४,
 १, १, अभिसुपुणवत् ऐ ३, १५, जै
 १४२, अभिसुपुणवात् ऐ ७, ३०,
 श ४, १, १, १४, १६, १, १०, २^३, ३^३,
 ४^३, ५^३, ६, ६, १, ९, तै १, ४, ७, ५,
 ता ९, ५, ७, अभि सुनुवात् ऐ
 ७, ३२, श ४, ६, १, १०^३, अभि-
 पुणुतु ता ९, ४, १, ५, ३
 अभिसुपुणु ऐ ३, ३२
 अभिसूयते श ५, २, ३, ९, अभिसूयै
 श ५, २, ३, ९, ४, २^३, ५, १६
 अभि-पव- -व शा १^५, १
 अभि पुणवत्- -पवन्त ऐ ४,
 १३, तै १, ५, १, ५,
 अभि पुव- -व शा ७, १०, श
 १४, ३, २, ३०, तै २, ७, ४, १,
 -तम् श ४, १, १, १५, ६, १, ९,
 -ते श २, ४, ४, १६, का १, ३, ४, ९,
 अभि पूय श ९, ४, ४, ८, ५, १, ७,
 १०, ता ९, ८, २, जै ८६, १८४
 अभि पूयमाण, गा, -ण श १२,
 ६, १, २१, -णरुष तै १, ४, ७, ४,
 गो २, २, १२, -णा तै ३, १०, १,
 २, -णाम् श ४, १, १, २६
 रजुभि पोतृ- तार श ४, ३, ३,
 १९
 २अभि पोतृ- तार श ४, ३,
 ३, १९
 अभिपक्, अभिपेक्त्, अभिपेक्षयत्,
 अभिपेक्षनीय, अभि/विष्, द्र
 अभि/पो/सो, अभिप्य तै २, ४,
 १, ४
 अभिपोत्, अभि/पु, द्र
 अभिष्टि(मि/अश)- ह्ये तै १,
 ३, १, १, २, ५, ८, ५, तैआ ४, ४२,
 ४, गो १, १, २९ -ष्टि तै २, ६, ८,

१, -ष्टिभि ऐआ ४, १, १
 अभि/पुटु (←सु), अभिष्टौति ऐ
 ६, १^३, २^३, शा ७, ६, ८, ३^३, ४^३, ५,
 ६^३, ७^३, १५, १, २९, १^३, श ४,
 ६, ७, ७, १३, ५, १, १६, ६, २, १२,
 अभिपुटुयन्ति ऐ. ६, १^३, अभि-
 तुष्टाव शा २९, १^३, अभिपुटुहि
 ऐ १, १८, श १३, ५, १, १६, १४,
 १, ३, २^३, तैआ ४, ४, १, ५, १, ७,
 ४, १, अभ्यष्टौत् जै १७६, अभि-
 पुटुयात् ऐ ६, २^३, शा ८, ३^३, ४, ५^३
 अभिपुटूयेन गो १, २, १८
 अभि पुटुत- -व गो १, ५, २, ४,
 -तम् ऐ ६, २
 अभि-पुटुय शा १५, १
 अभि पुटुयत्- यत ऐ ६, २,
 -वत् श १४, १, ३, ७
 अभि पुटूय गो १, २, १८
 अभि/ष्टा (←/स्या), अभिष्टिष्ठति
 श ३, ८, २, १५, तैआ ६, ५, २,
 ता १६, ११, १५, अभिष्टिष्ठत
 श ५, ४, १, ९, अभिष्टिष्ठन्ति श
 १, ७, २६, का २, २, ३, २३,
 अभिष्टिष्ठामि श ३, ८, २, १५,
 अभिष्टिष्ठौ श ५, ४, १, ९, ६, ८,
 १, १४, अभि *तस्थौ ऐ ८,
 २६, अभितस्थु तै २, ४, ६, ८,
 अभिष्टिष्ठत् श ९, १, १, ४२,
 अभिष्टिष्ठ शाआ १२, ७, श ६,
 ३, ३, १२^३, तै २, ४, १, १, ५, ७,
 ४, जै १६०, अभ्यतिष्ठन् जै
 १६०, अभितिष्ठेत् गो १, २, ७,
 अभितिष्ठेत्तु तै ३, ३, २, ३
 अभि ष्ठित- त श ४, ४, ५ ११,
 ५, ४, १९, -तम् श २, १, १, २,
 का १, १, १, २
 अभि/ष्ठिव्, अभिष्टिष्ठेय श १, २,
 ३, १, अभ्यष्टीयत् का २, २, १,
 १५, अभि ष्ठीवेत् जै १६०

अभि ष्ठव् - -तम् श २, १, १,
 २, का १, १, १, २
 अभि-स/रुष, अभिसरुषु श ३,
 ६, १, २८
 अभि स/रवस्, अभिसवसते ता.
 ७, १, ६
 अभि स/वह, अभि सवहन्ति
 ऐआ २, ३, ८^३
 अभि स/वापट्, अभिसवापडन्ति
 जैउ ४, १०, ४, ६
 अभि स/विष्, अभिसुविशन्ति श
 १४, ४, १, १९, तैआ ९, १, २ ६,
 अभिसुविशेय तैआ १, २३, ९,
 अभिसुविशन्तु श ८, ७, १, ६^३,
 अभिसुविशन्तु^३ तै १, २, १, १८,
 २, ७, १६, ३, अभिसुविशत श
 १४, ४, १, १९.
 अभि स विष्ट- ष्टा श ८, ७, १, ६
 अभि स/विष्ट, अभिससवेष्टत ता
 ७, ६, ११
 अभिसंविष्टे जै १७६, अभि-
 ससविष्टेय् जै १७६
 अभि-स/धि, अभिसधयन्ति श
 १३, २, २, ९, अभिसधयन्ति तै ३,
 ८, २, ३, ३^३
 अभि ससारम् (यम्/सु+णमुल)
 श ११, ७, ७, १२
 अभि सं स्/क्ष, अभिससकरोति श
 ३, २, ३, २३, ४, १, २६, ६, ७, २,
 ६, अभिससकरोति श ६, २, १, ९,
 अभिससकरोति श ६, ८, २, १,
 अभिससकरोति श ६, २, १, ५^३,
 अभिससकरोति श ८, ७, २, १६, १०,
 ४, २, २२, अभि ससकुर्वन् श
 ६, २, १, ३३
 अभि सयथ- म् गो २, ३, १
 अभि सं/हन्, अभिसहते शाआ
 १२, ६
 अभि स/क्रम, अभिसङ्क्रामति ता

† 'अभिसु/विष्' इति तै सोत्रो विशेषो भवति । तद् एकपये ऐरुच्यते तस्मै "गतिर्गती" (पा० ८, १, ७०)
 द्वयन् च शाखान्तरीयोऽपवादो द । ‡ 'अभिसु/वि' इ

२१, ११, ३, अभिसहकामन्ति तां
 छ, ६, १६, १२, ७, ३
 अभि स/गम्, अभिसहच्छन्ते ऐ
 २, २२, ७, २३, अभिसमगच्छन्त
 ता छ, १०, १
 अभि स/ग्रह, अभिसजग्राह जै ५३
 अभि स/चि, अभिसन्विचुते श
 १०, २, ४, २, ५, ९-१३, १४^३, १५,
 अभिसुमचिनुत श १०, २, ४, १,
 अभिसुम्बिन्वीय श १०, २, ४, १
 अभि स/ज्ञा, अभिसुज्ज्ञानते शा
 २६, ९, १४, श २, ६, ३, ६, ५, ४,
 ३, १९, का १, ६, ३, ५, अभिसुजा
 नान्ते श २, ६, ३, ६, का १, ६, ३, ५,
 अभि सञ्जादयितवे (स/छद्) जै
 १२६
 अभि सतति (स/तत्)- न्यै ता
 २१, ५, ५
 अभि स/पा, अभिसुन्धत श
 ३, ६, २, ९
 अभि स/नम्, अभिससमन्ताम्
 शावा १२, ४^३, अभिसन्नमन्तु
 तैआ ३ ११, ९
 अभि सम्/अय् अभिसमयति जैउ
 १ १३, १, ६
 अभि सम्/इश् अभि समश्नुते
 श २ ३, ३, १६
 अभि सम् आ/गम्, अभिसमा
 गच्छन्त जै ८८
 अभि सम्/ह अभिसमेति जैउ ३,
 १, १, १८, अभि स यन्तु तै १,
 २, ४, ७
 अभि सम्/हन्ध । अभिसमिन्धे ता
 १४, ८, २
 अभि सम्/हैर् अभिसमीरयन्ति तै
 ३, ८, ५, १
 अभि ससुन्नित (स/उञ्ज्)- त
 ता ८ ५ १६
 अभि सम्/ऊद्, अभिसमूहति श
 छ, ५, ३, १८, अभिसमौहत् तां
 ८, ५, २

अभि समे(-म/आ/ह्) अभिसमा-
 यन्ति श १४, ७, २, १, तैआ १,
 २, २, ता १७, १, १७, प १, ३,
 अभिसमेयु ता ५, ६, ३, सा ३,
 ३, ५
 अभि सुमेत?- ता श १४, ६,
 १, १
 अभि-सम्/वच्, अभिसम्पच्यन्ते तां
 २१, १५, ३
 अभि सम्/वद्, अभिसम्पद्यते शा
 १४, २, १६, ३, २४, ९, शाआ
 ८, ७ श ६, ४, ३, ८^३, १०^३, ७, १,
 २, २०^३, ९, ५, १, ६, १, १०, २, ४,
 ४, ७^३, ८, ४, १, ८^३, ९, ५, ३, ८, ५,
 ४, १^३, २^३, ३^३, ४^३, ५^३, ६, ८^३, ९,
 १०^३, ११, १२^३, १३, १८^३, १९,
 १३, ४, ४, १, ६, १, ३, १४, ७, १,
 ३४, २, ७, सा २, १, ८, जै ८८,
 १३१, जैउ १, १, १, ८, ६, ६, २, ३,
 ४, ११, १, ११, २, २, २, ३, ३, ९,
 अभिसम्पद्यते श १०, ३, १, ५, ६,
 अभि सम्पद्यते शा १८, २,
 अभिसम्पद्येते श ११, ७, ५, ५,
 अभिसम्पद्यन्ते ऐआ १, १, २, २,
 २, ३, ८, शा ८, ८, ९, २, १२, ३,
 २९, १, श ९, ५, २, ८, १०, ४,
 १, ९, १३, ६, १, ११, ता ७, ४,
 ५ ८, प २, ३, जैउ छ, ६, १, ७,
 २, ५^३, अभिसम्पद्यन्ते श ११, ५,
 २, ९, १४, ७, १, ३४, अभिसम्पद्यन्त
 तै १ २, २, २, अभिसम्पद्यताम्
 गै २ ३ २०, अभिसमपद्येताम्
 ऐ ३, २, ३
 अभिसम्पादयति शा ३, २ १८ ७,
 २७, २, श १, १, १, २२, ३, ५ ७
 ९, १, १७, २, ३, १, १८, छ, ४, ५,
 १९ ५, ३ १, १२ ६ ७, १, ११,
 ९, ५, १ ३२, १४, १, ३, १, का १,
 ३, १, ११ अभिसम्पादयन्ति ऐआ
 ३ २, २, शा १४, २, २७, ७, का
 २, १, २ १ अभिसम्पादयिष्यामि

श १०, ६, १, १०, अभिसम्पादयेत्
 ऐआ २, ३, ५
 अभि-सम्पद्- -दम् श ३, ९, २,
 १७, ७, ७, ७, ६, ९, १, १, २६, २,
 २, ६^३, १२, २, ३, ६, १३, ५, ४, २६
 अभि-सम्पद्- -ञ्च. श १२, २, ३,
 १, गो १, ४, १२, -ञ्चस्य ऐ छ,
 १, गो २, ४, १९, -ञ्चा श १०,
 ६, १, १०, १४, ९, २, ४, -ञ्चौ जै
 १३ १^३
 अभि-सम्पद्यमान- -न् श १४,
 ७, १, ८, -नम् श १२, ३, १, १
 अभि सम्पादयत्- -यन्त ऐ छ,
 १६^३
 अभि-सम्पाद्य शां १०, १
 अभि-सम्/वच्, अभिसम्पवते तै २,
 ३, ९, ४^३, अभिसम्पवते तै २, ३,
 ९, १, २, अभिसम्पवते तै २, ३, ९,
 ३^३
 अभि सम्/वन्च्, अभिसम्बन्धी म,
 २, १, १
 अभि-सम्बद्- म् म २, १, ९
 अभि-सम्/भू, अभिसम्भवति ऐआ
 १, ३, ८, २, ३, ७, शा ८, ३, २७
 ३, श ७, ३, १, ४, ५, ८, ६, २, १८^३,
 १०, ३, २, १३, ५, १४, ४, २, ३, १,
 ४, ४, ५, २, २३, ६, ३, १, ११, २,
 ६, १३, जैउ ३, ३, १, २ ६,
 २, १, अभिसभवत ऐआ २,
 ३, ७, अभिसम्भवन्ति श १०, ४,
 ३, १०, १४, ९, १, १८, १९, अभि
 सम्भवत् श १, ६, ३, ८, तै ३, १, १,
 ५, तैआ ६, १, ३, १०, १, ४, अभि
 सम्भविष्यामि श १०, ६, ३, २
 अभि सम्भूय शाआ छ, १, ४
 अभि ससु(ख→)खा- म् श ९, ४,
 ३, ८
 अभि सम्/सूच्छ्, अभिसमसूच्छन्
 श १०, ५, ३, ८
 अभि सर (स/सृ)- म् तै ३, ४,
 १०, १

अभि/सिध्, अभ्यतेषत् जै १९२
 अभि/सृज्, अभिसृजति ता ८, ७,
 ६, अभ्यसृजत् ऐ ५, ७, श. १४,
 ९, ४, २.
 अभ्यसृज्यन्त श ५, १, ३, ५
 अभि सृष्ट- -ष्ट तै. २, ७, १३, १,
 -ष्टानाम् ऐ २, २, ५, ४, ८.
 अभि सृष्य (√सृष्) शा. ३०, ५.
 अभि-सृष्ट- -स्राय गो १, २, १८.
 अभि-सोम- -मास ता १२, ३, ४,
 १४, ९, ३
 अभि/सृष्ट्, अभिसृष्ट्णीहि तै ३, ७,
 ५, १३
 अभि-सिध्- -रम्-रम् वा ३, २,
 १, ३७.
 अभि/सृष्ट्, अभ्यसृष्टान्त गो १,
 ४, २३.
 अभि/सृष्ट्, अभिसृष्ट्यन्तु तै १, २, १,
 १, २, ५, ८, ५, तैआ ४, ४२, ४,
 अभि- -सृष्ट्यन्तु म २, ३, १८.
 अभि/सृष्ट्, अभि स्वरति ता १३,
 १२, १३, अभि स्वरत् जै १,
 ६, २, १०, अभ्यस्वरत् जै १, ६,
 २, ११, जै ३७
 अभि/सृष्ट्, अभिसृष्ट्ति ऐ ६, २१,
 अभिजहि जै २०८, अभ्यहन्त्
 ऐ ४, २
 अभिसिधासेषु † गो १, १, २२
 अभि घात, ता- -तासु सा १,
 -तेषु सा १, ८, १३, १५, ८, १०
 अभि ह्वत्- -ह्वन्त तैआ १, ४, २,
 -ह्वताम् तैआ १, १५, १
 अभि ह्वत्- -त ऐ ४, ७
 अभि/ह्वत्, अभिह्वयति श १४, ६,
 १०, १५
 अभि ह्राय(√रहा) ऐ ६, ३३, का १,
 १, २, १०
 अभि हिह्/क, अभिहिह्कणोति गो
 १, ३, ९, अभिहिह्कणोति तां १२,

१०, १४, अभिहिह्करोमि शाआ
 ४, ११, अभिहिह्कयात् शाआ
 ४, ११.
 अभि-हित-, अभि/घा द्र
 अभि/हु, अभिहुहोति शा २, २,
 श २, ५, २, १९, ३, ४, १, २, ५, ६,
 १, २, ४, १५, ७, १, १०, ८, २, २१,
 ९, ३, २३, ४, ४, ५, १२, ६, ३, ३,
 १५, २१, ७, २, ३, ४, ४, २९, ४, १,
 ३२, ५, १, ३२, २, २३, ९, ३, २,
 ३०, ३३, का १, ३, १, ३, तै १,
 ६, ३, ६, ३, ८, २०, ५, अभिहु-
 होति श २, ३, १, ४, ४, ५, २, ५,
 ५, ३, ४, २३, ७, २, ३, ५, ६, ७, ४,
 १, ३३, ५, १, ३४, २, २४, ९,
 ३, ३, ३१, १०, ४, ३, २३, ११, ४,
 २, १६, ता १२, १०, १८, १९,
 ४ ७, ३-११, गो २, २, १२, ४,
 ७, अभिहुहोमि म २, ६, १०,
 गो १, ३, १३, अभ्यहुहोत् गो
 १, २, २१, अभिहुहयात् वा ७, ५,
 १, ३४, २, २, ३, ३१, १२, ४, ३, १,
 अभिहुहयात् तै ३, ७, २, ४, ६,
 या २, २, १, २, ३, ३, ४, ५, ४, १,
 ५, ३, ६, १६, ७, ११, १२, ८, २-५,
 ३, ५, ७, ६, १, अभि हुहयात्
 श ७, ५, १, २४.
 अभिहुह्यते श २, ३, १, २९, का
 १, ३, १, २०.
 अभि हुत्- -त् ऐ ८, २४, -त्म्
 श ३, ३, १, ४, -ता ऐ ८, २४,
 श ९, १, १, ४२, ३, ३, १८, तै ३,
 ९, ८, ३.
 अभि-हुत् गो १, २, २१, २, ६,
 १३
 अभि/क, अभिहरन्ति श १, ६, ३,
 १२, ३, २, २, २५, अभिहरन्ति
 श १०, २, ५, १३, ४, १, १७,
 १४, ८, ४, १, अभिहराणि तै ३,

७, ४, ६.
 अभिह्रियते श ५, ५, १, ६.
 अभि/ह्रिप्, अभिह्रियते ऐ ६, ८
 अभि/ह्रि, अभिह्रियति ऐ ६, २, २,
 गो २, ६, ४, अभिह्रियन्ति श ५,
 ३, ५, ४, अभ्यह्रियन्त् ऐ ६, १४
 अभिह्रियमान- -ता झ. १, ६,
 १, ६
 अभी, अभि/इ, गद्र
 अभीक- -के तै २, ५, ८, ३, तां
 १५, ९, ९.
 अभीक्षमाण (भि/ईक्ष्)- ण श
 १, १, १, २
 अभीक्ष्ण (-भिऽक्ष्ण-)- म् जै ४, ४,
 १०, ४, ५, गो १, २, ७
 अभीक्ष्ण-दास् () गो १, २, ७.
 अभी(भि/इ)एत्(-र→)री- -त्वरी
 शा २८, ६, -त्वरी श ६, ६, ३, १०,
 -त्वरीम् ऐ. ८, ११, शा २८, ६,
 -त्वरां ऐ ८, ११, शा २८, ६, ९,
 -त्वरीं तै ३, ७, ५, १
 अभीन्ध्, अभि/इन्ध्, गद्र
 अभीपाद्- -दस् जैआ आ १,
 २३१ व
 अभीर्, अभि/इर् गद्र
 अभीवर्त् (भि/वृत्)- तं. श ८,
 ४, १, १५, जै १६८, ता ४, ३,
 १, २, ८, ८, २, ८, ३, ५, १०, १२, १८,
 ६, १४, जैआ १, २३६, २३९,
 -तंस् ता ८, २, ७, जै १६८,
 नंस्य जैआ १, २३६, -तंस् ऐ ८,
 १०, ता ४, ३, २, ७, १, ८, ३, ८,
 -तौ आ १, ५, २, ३,
 अभीवृत्, अभि/इ, गद्र
 अभीवृत् (भिऽवृत्)- -वाय श
 ५, ४, ३, १४, -वृता ता १२, ९,
 १६, -वृत् जै २७
 अभी(←भिऽवृत्)पुद्- -दाऽवृत्, श
 ३, २, ४, ४

† अभिजिगासेषु पा मेद । ‡ 'अभिहुक्वा' इति कालि मुपा । § स्त्रीपाविषयाया 'त्वयी' इति मुपा चिन्त्य ।
 नु आश्री ५, ७, ३। ङ 'अ भी (√भी) पाद्' इति JIA ११५५ । ८ 'अभीवृत्ते । व' इति सापदिनागचिन्त्य ।

अभ्य (मिडअ)-सि-प्रव ऐ ६,
 ३३, गो २,६,१३, -सि ऐ ६,
 ३३, गो २,६,१३.
 अभ्य(मिडअ)-प्र- म् शा १६,७
 अभ्यञ् (मि/अञ्), अभ्यञति वा
 २,३,३,१६
 अभ्यञ्ज् (-मि/अञ्ज्), अभ्यङ्क्ते
 वा ३,१,३, ७, अभ्यङ्क्ते वा ३,
 १, ३,७, अभ्यङ्गति वा १०, १,
 अभ्यञ्जति वा ३,१,३,९, ७, ५,
 १,३,११, १३,२,६,४, तै ३,९,
 ४,६, अभ्यङ्गते तै १, ६, ७,२,
 ता २४, १३, ५, अभि अङ्गते
 ता २४, १३, ३, अभ्यङ्गन्ति ऐ
 १,३, वा १३, २, ६, ७, तै ३,
 ९, ४, ७, अभ्यङ्गते तै १,६, ७, २,
 अभि आह्क तां २४, १३, ३,
 अभ्यङ्गीत सा २, २, १, अभ्य-
 ङ्गवात् सा २,३,१
 अभ्यञ्ज्य ऐआ ७, ३, २, वा १३,
 १,१, १, तै १, ९, ३, ४, जैठ
 ४,६ १,४, सा २,५,४,३,६,११
 अभ्यक्त- क्क वा ११, ५, ७, ४,
 -कम्क वा ७,२,४,३
 अभ्यञ्जन- नम्क तै १, ६, ८, ९
 अभ्यञ्ज-य (न+यत्)- न्याय
 तै १,६, ८, ९
 अभ्य (-मिडअ) ति/व्ह, अभ्ययेति
 वा १२, ५, २, ८
 अभ्य (मिडअ) ति/क्क, अभ्यति
 क्कामति ता १८ ७ १३
 अभ्य (मिडअ) ति/क्षर अभ्यति
 क्षरति तै १, ८, ९, १३ अभ्यत्यक्ष
 र्क ऐ ४ ३
 अभ्यति (मिडअ) व्ह, अभ्यत्यद
 वत् ऐ ३ ४ ९
 अभ्य (मिडअ) ति/नी, अभ्ययन
 यत् जैठ १, ३, २, ७, ६, ३, ३, ५
 अभ्य (मिडअ) ति/रिच, अभ्यति

रिच्यते वा १, ४, १, ३, ८, ९, १, १८;
 ३, १, १, ३, ९, ३, ३, ४, ६, ५, २,
 ०२, ११, १, २, ५, तै १, ४, ५, १,
 २, अभ्यतिरिच्यते वा ३, ९, ३,
 ३, ४, अभ्यतिरिच्यते तै १, ०, ५,
 ४, ता ९, ७, २, ७, ११, १०,
 अभ्यतिरिच्यते तै १, २, ५, ४
 अभ्य (मिडअ) ति/वद्, अभ्यति-
 पद्यति ऐ ६, २०, ता ८, ३, ६,
 गो २, ६, २, अभ्यतिवदन्ति तां
 ५, ७, ४ ११, ५, १९
 अभ्यत्यञ् (-मिडअति/अञ्), अभ्य-
 र्जन्ति ऐ ७, २, ४
 अभ्यन् (-मि/अन्), अभ्यन्वात् वा
 ८, १, ४, १०, अभ्यन्तु वा ८, १,
 ४, १०
 अभ्यन्व दाआ १, ६, ७
 अभ्यन्तु जा(त→)वा तैआ १०, ३०, १
 अभ्यन्तु-मृज्य (वृमृज्) सा ३, ७,
 १०
 अभ्य (-मिडअ) जु/वच्, अभ्यन्-
 वाच ऐ २, २, ५, ३, ३, १, २, २०
 अभ्यन्च्यते जैठ १, १, ७, ३, ९,
 २, ७, १०, १, १, १, ३, २, ४, १, ४, २,
 १, २, ३, ६, ६, ७, ता २०, १, ५, ६,
 अभ्यन्च्यते ऐ ८, ६, अभ्यन्च्य-
 न्ते वा ८, १, ४, २, अभ्यन्च्यत
 ता २४, १, ८, ४
 अभ्यन्क, क्क- कम्क वा १४, २,
 दाआ ७, १६, वा १, ३, ३, १०,
 ४, १, ३, ७, ४, ४, २, ३, ३, ६, ५, १,
 ४, ५, ३, ४, २, ७, ४, १, ३, १, ७,
 ५, ३, ३, ६, १, १०, १०, २, २, २,
 ५, ३, २, ११, १, ६, १०, १२, ५, २,
 ४, ७, ३, ४, १३, ५, ४, ५, १४, १, १,
 २५ वा १, ४, ३, ४, गो २, ३, १, ३,
 १४, १५ २, ४, १५, १६, १७,
 -क्क वा १४, ३, वा १, ४, १,
 २४, २६ २८, २५ १, ५, ६, ५, १,

२, ७, ५, १, ४, का १, ४, ३, ४, तैआ
 १, २, २, ८, २, ३, १, ७, ८, २, ४, ४, ता
 २४, १, ८, १, ३, ५, २, ५, ८, ४, गो
 २, ३, ६, ३, १०, -क्क वा ८, १,
 ४, २
 अभ्य (-मिडअ) नु/वद्, अभ्यन्वद्
 वा १०, ४, १, ९
 अभ्य (-मि/अ) प/क्क, अभ्यप-
 क्कामति वा ७, ४, ३, १, १, अभ्यप-
 क्काम जै ११७
 अभ्य (-मिडअ) व/त्रि, अभ्यपधि-
 म्ति वा २, १, ३, २, ३
 अभ्य (मिडअ) प-अयमाण (व/भि)
 -ण प १, ४
 अभ्यपात् (मि अप/अत्) अभ्यपा-
 नेत् ऐ २, २, १
 अभ्यपानित- म् ऐआ, २, ४, ३
 अभ्यम् (मि/अम्), अभ्यमीति तै
 ३, ८, ४, १, अभ्यमन्त तै २, ८, २,
 ४
 अभ्य (-मिडअ) मित्र- म् ऐ ८,
 १०
 अभ्युरय (मि/अय्) तैआ ५, २, ३
 अभ्यूर्त् (-मि/अञ्), अभ्यूर्त्तित तै
 २, ८, ८, ९, गो २, ४, २, अभि
 अर्त्तित वा ३, ३, २, १, २, अभ्य
 च्त्त जैठ १, ४, १, ६, अभ्यार्त्त
 ऐआ २, २, १
 अभ्यूर्त्तते दाआ ४, ६
 अभ्यूर्त् (मि/अर्त्) ←र्त् वा र्त्, वा
 अभ्यूर्त्ति (दिं, र्धिं) क्कम् ता ७,
 ८, २
 अभ्य (मिडअ) र्धे- र्ध वा ४, २, ३,
 ७, का १, ५, २, १०, -र्ध इव
 वा १, ७, ४, २, १, ११, १, ६, ३०
 अभ्य (मिडअ) व/क्क, अभ्यवच-
 क्कपत्त जै १८६
 अभ्य (मिडअ) व/गम्, अभ्यवज
 गाम जै १८१

† 'अभि' इति कर्मवचननीयमित्यक्/अतिपर द्. ‡ 'अभ्यर्त्ता' इति मु स्वरपा चिन्त्य । § 'अभ्यप-
 विनक्ति' इति मु स्वरपा तु 'अपवपिनुक्ति' वा १, १, ८, २२

अभ्य(मिऽअ)वच/चरु, अभ-वचुरान्
 छ १,३,४,८
 अभ-वचरण- रण जैठ छ, १,
 १,२-६
 अभ्य(मिऽअ)व-इवाहित(√वृत्)।
 -म् गो १,३,११,१२
 अभ्यव उवाचमान- नम् गो
 १,३,११,१२
 अभ्य (मिऽअ) व/वत्, अभ्यवत-
 नोति श ६,३,१,१८
 अभ-वततापत्ते श २,३,१,३
 अभ्य(मिऽअ)व/दो, अभ-वदति
 श २,५,२,४०
 अभ-वव-दान- न्य श १४, ९,
 १,१०
 अभ्य(मि/अ)व/दु, अभ्यवदु-
 द्रुजु जै २,३
 अभ्य(मिऽअ)व/घा, अभ्यवद
 घाति का १,५,१,३६
 अभ-य(मिऽअ)व/धात्, अभ्यघघा
 वाम जै २४,३०
 अभ-य(मिऽअ)व/नी, अभ्यवनि
 नाव ऐ ७, १७, अभ-ववनेत्
 शा ७,९, ता ९,९,३, अभ-वपा-
 नवीत् शा ७,९
 अभ्यव नीयमान- नान् श ५,
 १४,५
 अभ-य(मिऽअ)व/पत्, अभ्यवा-
 पत्तु ऐ ३, २५, जै १००,
 १९७
 अभ-वव पत्य जै १७७
 अभ्य(मिऽअ)व/प्लु अभ-वप्लु
 चरिष्यति जै १९४, अभ-वप्लु
 वय जै १९४, अभ-वप्लुवयत
 जै १९४
 अभ्य(मिऽअ)व/एह, अभ-ववतो
 हति श ५,२,१,२०,२१
 अभ्य(मिऽअ)व/वृत्, अभ्यववृ
 वरैन् तै १,१,५,९
 अभ्यवववति श ५, १,४,४
 अभ-वव वरैव श ५,४,३,५

अभ्य(मिऽअ)व/ह, अभ्यवह-
 रति श ६, ७, ४, १४, ८,३,२,
 ५,७, अभ-ववहरति श ६, ८,२,
 ८, अभ-ववहरति श ४, ४, ५,१,
 ५,१,२,१६,३,५,२६, अभ-ववह-
 रति श ४,४,५,१,३, अभ-ववव-
 हार श १,८, १,५, ४,१, ५,१२,
 अभ-ववहरति श १, ८, १, ३,
 अभ-ववहर श ४,१,५,१२, अभ-
 ववहार श ६,८,२,२, अभ-ववा-
 हरन् श ६ ८,२,२, अभ-ववहरेत्
 श २,६,१,४८, का १,६,१,३०,
 अभ-ववहरेत् श ४,५,२,१४,१२,
 ५,३,१४
 अभ-वव हरण- नम् श ६,५,४,
 १४,१०,१,५,२, -णत्य श ६,
 ८,२,१
 अभ-वव द्वियमाण- ण श १२,
 ६,१,३५, -ण श ६, ८,२, ११
 अभ-ववान्(मिऽअव/अन्), अभ-ववा
 निति शाआ १,६,७
 १ अभ-ववे(मिऽअव/ह), अभ-ववेति
 ऐ १,३, श ३,७, ३, ६ ४,४,
 ५,१,५,३,४,४, ता २५, १३,४,
 जैठ छ, ११,२,५, अभ-ववेति श
 ४,४,५,१, ५,३,५,२६, १२,९,२,
 १२, अभ-ववयति श ९, ५, १,
 ४१, ता ५,९,३, २९ १०, २३,
 ४ ३,१ जै १२७,१६८, अभ-
 ववेति जठ छ, १, २ ६, अभ-
 ववेयाव जै २०५, अभ-ववतु जै
 २०४, अभ-ववेत्यति शा ७, ९,
 अभ-ववेत्यत श ४, २, १, ६,
 अभ-ववेत्यति श ३, ७, ३,४,
 अभ-ववेत् ता २५ १०,१८, अभ-
 ववेतात् श ४, २, १, ६ जै ३०,
 अभ-ववाद्यन् श ३,७ ३,५ ४,३,
 ४,१४ जै ३६,३७, अभ-ववेयात्
 श ३, २, २, २७, अभ-ववेयात्
 श ३,२,२,२७, ४,४,५,१०,६
 २, २,३८, ता ००००००००

२,३,६, अभ-ववेयु श ५,३,४,
 १६, ५ ३,१८
 अभ-वव यु (त्-) ती- -त्य श
 ५,३,४,१६
 अभ-ववा(वऽअ)वत- नाय श
 ३,८,५,१०
 अभ-ववेत- ते श ५,३, ४, ५, ६
 अभ-ववेत्य श २,५,२,४६, ३, ८,
 ५,१०,४,४,५,२३
 २अभ-ववे(मिऽअवऽआ/ह), अभ-वव-
 वावति श ४,३,४,१४, अभ-
 ववायन् श ४,३,४,१४
 अभ-ववेत्(मिऽअव/हृत्), अभ-ववेक्षते
 श ११,१,५,१, अभ-ववेक्ष्यते श
 ७,३,२,१४, अभ-ववेक्ष्यते जै १७,
 अभ-ववेक्षत्व जै १७, अभ-ववेक्षत
 जै १७, अभ-ववेक्षिष्ठा जै १७
 अभ-ववेक्ष जैठ ३,२,५,३
 अभ-ववेत्(मिऽअव/हृत्), अभ-ववै
 पत्तु जै २००
 १अभ-वव्(मि/अव), अभ-ववत्तु
 ता २३,९, तै १, ३, १०,२, ता
 ४,९,२०, १६, १, १३,१५, ४,
 २०,२,५, १३,२, २१,१३, ७,८,
 २३,३,८, २४,३,३, २५,१, ६,३,
 ४, ५,१,५, स १, अभि अस्तुते
 तै १,३, १०,२, अभ-ववत्तव ता
 ४,३,१३, २३,१,३, ३,७,८,२४,
 ३,३, २५ १,६, ३,४, जै १६८,
 अभ-ववत्तु गो १,३,१, अभि
 अव्याम् तै २,४,६,२
 अभ-ववा- -म् ऐआ ३ १,३,४,
 शाआ ७,९,१०,११, ता ९,५,२
 २अभ-वव्(मि/अव), अभ-ववति
 तै १,३,१०,३
 १अभ-वव्(मिऽअव), अभि-ववाम
 तै ३,६,१३,१
 २अभ-वव्(मि/अव), अभ-ववति
 ऐ ६,१५, शा ११, ६, १३, ८,
 अभ-ववत् तै २,४,३, ९, अभ-
 ववत्तु ००००००००

अभ्यस्त- म् तां १०, १, १०,
१, ११, १.

अभ्यस्त तर- म्द्बव गो १, ३, ५

अभ्यस्तम्/द्भृत्, अभ्यस्तमियात्
दा ३, १, २, ८, १२, ४, ४, ६.

अभ्यस्तमित- त सा १, ८, ६

अभ्यस्तम्/गात्, अभ्यस्तमगात्

दा २, ३, १, ७, १२, ४, ४, ६

अभ्यस्त्य दा १२, ४, ३, १, ५, १,
१०^३

अभ्यास- स सा १, ५, ४

अभ्यह् (मि/अह्-√ह्), अभ्याह

दा १, १, २, ११, ३, ३, ४, १४, ५,

३, १२^३, ४, ५, ७, ९, अभ्याहु दा

५, ५, ३, ५.

१ अभ्या(-मिडा)√क्रन्द, अभ्याक

निक्रदति^३ जै ९७^३

अभ्या कारम् (मिडा/कृ+णमुञ्)

तै ३, २, १, ४ पुनरभ्याकारम् द्र

अभ्या(-मिडा)√टया, अभ्याटयायेत्

जै १४०

अभ्या टयात्- तेषु तैआ ७,

११, ४

अभ्या (मिडा)√गम्, अभ्यागच्छ

न्ति का १, १, ४, १, ३, १, २, १, १,

६, अभ्याजगाम गो १, १, ३, १,

२, ५^३

अभ्या गुच्छत्- न् दा ७, १०,

-न्त तै १ ५ १, २

अभ्यानात्- तम् शाआ ३ १

-तेभ्य जैड ४ ६, १ ३

अभ्या गमिच्छत्- ते का १ ३,

१, ३
अभ्या (मिडा)√गा, अभ्यागाम्
दा ४, ३, ४, १४.

अभ्या-गारम्(-मिडा/१गृ+णमुञ्),
दां १७, ८, गो २, ५, ५^३

अभ्या घारय(-मिडा/हृन्)- म्
तां १४, ९, ३०

अभ्याघारय-साम्- -मान तां

१४, ९, ३०

अभ्या (मिडा-)चर(त्-)न्ती-

-न्ती ऐ ६, ३६, गो २, ६, १६

अभ्या चार- र दा ९, ४

अभ्यात् (मिडा/अञ्), अभ्याजन्ति

ऐ ६, ३

अभ्या (मिडा)√नि, अभ्याजयन्

जै ७४

अभ्या (मिडा) ज्ञाय- -येन दा ९,

५, १, ५७

अभ्या(-मिडा)तत्(√तप्)- -सा

जै २०३

अभ्या (मिडा)√त्, अभ्यातर दा

६, ६, ३, १, १२, ४, ४, ३

अभ्या (मिडा)स्म- म् ऐ ७,

१२^१, एआ २, ३, ६, ५, १, ४^३, दा

७, १, १, २१, ९, १, २, ३०^३,

अभ्या (मिडा)-दान(√दा)- ने

गो १, १, २७

अभ्या (मिडा)√द्, अभ्याद्वाव

दा १, ६, ३, १६, अभ्याद्वाव जै

१८१, २०८

अभ्या (मिडा)√घा, अभ्यादघाति

ऐ ७, ५, ८, ९, गा २, २, दा १,

३, ४, ५^३, ६, ७, ८, २, ३^३, २, ४, २,
१३, २४, ५, ३, ६, ११, ३, ४, ३, ९,
६, ३, १४, २१, ४, ४, ५, २, ३, ६, ९,
२५, ८, ५, ४, ९, १०, १, ३, ७, ४, ९

१२, ९, २, १०, १४, ३, १, २, ८, वा

१२, २, ३, १०, ११, ५, २, ५, १०, तै

३, ३, ७, १, अभ्यादघाति दा १,

३, ४, ७, ९, २, ३, ३, १७, ३, ९, ३,

१०, ४, ३, ४, ३३, १०, ६, २, ३,

११, २, १, १, जै ३, १२७, जैड

४, ६, ३, २, १ ४, १, अभ्याद्यच्च

दा २, ५, ३, १९, का १, ५, १,

१६, अभ्यादघति दा १, ३, १,

११, ४, ५^३, ६, ७, २, १, ४, ५, ३,

५, ३, १, ६, ३, ४, का १, ३, ३,

२०, २, २, ४, ८, अभ्यादघति दा २,

२, ४, ८, ३, ३, ५, ६, ३, १५, ४, ३,

४, ३, ३, १४, ८, ११, १, १५, १३,

का १, २, ४, ७, ६, ३, १०, जैड

३, ३, १, ७, अभ्याद्यत्वात् दा ११,

५, १, १४, अभ्याद्यत्वात् दा १०, ६,

१, ३, अभ्यादघ्यात् ऐ ७, ५^३,

दा १, ४, १, ३, ८^३, का १, १, ४, ४,

अभ्यादघ्यात् दा २ १, ४, ५, ६,

६, ६, ३, १७, अभ्यादघ्यु का

१, १, ४, ५ अभ्यादघीत् का १,

१, ३, ४, अग्नि आधित तै ३,

६, ११, ३

अभ्या दघत्- न् दा २, ६, १,

२१, ३, ४, ३, ९, ९, ३, ८

अभ्या-श्रिय दा १, ३, ७, ८, ३, ६,

३, १, ४, १२, २, ९, ४, ६, ७, ५,

† गयेह 'अभे' गतिव तद्व्युत्पाया कियामाद्य सकर्मकत्व प्रतिपत्त्य भवति तथा तै १, ४, ४, ३ ५, ६, ६
'अभे' कर्मप्रवचनीयत्व चाक्यस्याया कियामाधाऽकर्मकत्व द । स्तरसकेताभाष्यात् शास्त्रान्तरेभ्यस विष्कलस्य दुष्करव
स्पष्टम् । अतोऽस्माभिः सवन्त्रान्यत्र तै अनुसृत्य यत् सामान्येन द्वैपद्यमेव मुद्रापित तत् सौकर्यापेक्षया न तु विषयगत
कविशेषापेक्षेयति विवृणुहि द । तथाहि, ता १०, ५, ५, पूर्वदिग्न् वाक्ये 'गायत्रीम्' इत्यस्य पदस्य 'दघाति' इत्यस्य
कियापदस्य वमतया प्रयोगसाभिष्यात् तस्मान्येन 'अभ्युद्यन्ति' इत्यस्य सकर्मकत्वे एतत्कर्मतया द्वितीयस्य 'गायत्रीम्'
इत्यस्य नेऽ सुसकत्वेऽपि पश्चान्तरीरोद्गच्छमानवर्त्मकिसद्भावात् सौवर्णापकासद्भावाच्च पूर्वोक्तसामान्यानिर्णयानुसारत
'अभि' इति कर्मप्रवचनीयत्वन प्रथमव मुद्रापित । तदेव ाकल पश्चान्तरेकतादरेपि सुधीभिमर्षणीयम् । † अभ्याकृति
कृति' मुगा 'अभ्यकृति (करि) कृति, पाठान्तर वा द § एव किल G मुपां तु 'अभ्याघारत्' असम्भाविततर ।
'अभ्याकारम् इत्येव सुवचम् लागणिकत्वात् प्राकृतिगत्वाच्च † 'अभ्याम्' इति सा पाठ ।

१,१२, १४,३,१,७, का १,३,३,
११,५,१,१६, जै १२७.
अभ्या धान- नाय श १, ३,३,
१८.
अभ्या हित- तम् श ६,२,१,५,
-तस्य १४, ५, ४,१०, -ता श
१४,१,२,१२
अभ्या(मिडा) नीय (√नी) ऐ
८,१७
अभ्या(मिडा) नुरयत् (√रुत्)-
-र्यन्त तै १,५,१,२
अभ्याप्(मि/आप्), अभ्याप्नोति श
७,४,१,४३, अभ्याप्नोति श ९,
१,३,१६, अभ्याप्नुयात् श १३,
६,२,२०
अभ्यापयति श १, १, १, १५,
९,५,२,३, १०,१,३,१०, अभ्या
पयय श १०, ४, ३, ६,
अभि आपयन्ति जैठ १, १४,
८, अभ्यापयन् श १०, १,३,
८, अभ्यापयेत् श १,१,१,२१
अभ्याप्त,सा- सम् श १०,६,३,
७, -सा ऐ ४,१०,११
अभ्याप्ति- प्यै ऐआ १, ४,२^१
अभ्या (मिडा) √भृ, अभ्या
भवेत् ऐ ३,४६, श २, ३, १,
१६, का १,३,१,९
अभ्याभावयत् शा १७,७
अभ्या (मिडा) √यम्, अभ्याय
चञ्ठिति ऐ ५, ३, अभ्यायचञ्ठि
शा ६,३ ९, अभि ज्ञायचञ्ठ
स्व श २, ४,१,८,९, का १,४,
०,४^२, अभ्यायचञ्ठत् ता ६,३,९,
अभ्या ह्यय ऐ ३,३३, श १,७,४,
३,३,३,४,१०, जै २०७
अभ्या याम्- सू ऐ ५,४,५
अभ्या(मिडा) √रभृ, अभ्यारभन्त
ऐ ६,५, अभ्यारभेत् श १३, ४,
१,२,३^१
अभ्या रभ्य ऐ ५,१०, शा ३०,
११^१

अभ्यारब्ध- र्भ्य ऐ ६, २३,
-रभ्य तां १०,९,१
अभ्यारब्ध-वत् (महृप्) शा २६,
११^१, १२^८, १३^१, -वन्ति शा
२६, ११
अभ्या रभमाण- णा ऐ ६, २०,
गो २,६,२
अभ्या रभ्- रभ् श १३,४,१,
२, -रभ्य तां ८,६,६,१२, ११,
१९, जै १९३, -रभ्याय श १३,
४,१, ७, -रभ्येण ता १३, १०,
२, १४,४, २,३, ५,२,३, -रभ्यै
जै १९३
अभ्या(मिडा) √रुह, अभ्यारोहति
शा १२,२,३,१०, तै १,८,८,५,
३,९,९,१, ता २, १, ४,३,७,९,
३, जै १८, अभ्यारोहन्ति श
१२,२,३,१०, ता ४,६,२,३, ५,
७,८, २३, ६, ५, अभि आरो
हन्ति ता १५,७,६, अभ्यारोक्ष
ति जै ११५, अभ्यारोक्षेत् श १,
३,१,१७, का २,२,४,१४, अभ्या
रोहत् तै १,५,१,३
अभ्यारोहयामि श २, ४,३,७,
१४,२,२,५०-१२, का १, ३,२,
७, अभ्यारोहयेत् ता ५, ७, ८,
अभ्यारोहते जै ११५
अभ्या रुह श ४, २, ५, १०, ता
१५,७,६
अभ्या रुढ- उम् शाआ १०,८,
तै १,५,१,३
अभ्या रोह्य श ३,३,४,१
अभ्या रोह- ह श १२, २, ३,
१०,१४,४,१, २०, -हात् श ३,
३,४,९
अभ्या रोहत्- न् जैठ ३, ५,
५,४
अभ्या (मिडा) √हृत्, अभ्या
वर्तते शा ३,८, श ४,६,९,१६,
अभि आवर्तन्ते जैठ ३,६, ५,
७, अभ्यावर्तेस्व श ७,३,३

अभ्यारतंभ्यम् शाआ १२, ४,
अभ्यावर्तत श ४, ६,९,१६, जै
१४, २६, अभ्यावर्तन्त जै ४१,
अभि आवर्तेरन् जै ४१, ५१
अभ्यावर्तति शा २०,२
अभ्यावृत्स्व ऐ १, २२, श ७,
२,२,१०^१, तै ३,१०,५,१, तैआ
६,१,२.
अभ्या वर्तम्(णमुल्) श ३,८,४,
१८,४,२,५,८^३, ५,५,२,३,७,१२,
३,१,२, १३,५,४, १०^१,२०^३, तै
३,८,६,५
अभ्या वर्तिन्- वर्तिन् श ६,७,
३,६, -र्तिन् जै १८७, -र्तिनि
शा २९,८,
अभ्या वृत्- न्त शा १०,१, श
१२, ६,१, ३०, -त्तम् श ७,५,
१,७, -ता श ६,१,२,३१,
अभ्य वृत् श १२,१, श ३,२,
२,८
अभ्याश, १अभ्यश गद्
अभ्यास, १अभ्यसु गद्
अभ्या(मिडा) √धृ, अभ्याध्रावयेत्
शा १७, ७, अभ्याध्रावयेत्
१,३
अभ्या(मिडा) सग्य (√सञ्ज)-
ग्य ता २१, १३, ९, २२, ३, १,
६, ७, १, ३, १३, १, ३, १६, १, ३,
१८, १
अभ्या(मिडा) सि(त्त-→)क्का शा
२७ ६
अभ्या(मिडा) √हृत्, अभ्याहृत्
जै ८०
अभ्या(मिडा) हार(√हृ)- न् श.
१३, ८, ३, १०^२
अभ्या हृत् श ३,२,२, ७
अभ्या(मिडा) √क्षे, अभ्याहृत्ते ऐ
२, ३८, अभ्याहृत्तुत् श १, ५,
२, २०
अभ्या ह्वयत्- न् ता ८, ८, २२
अभ्युक्ष(मि/उक्ष), अभ्युक्षति श २,

१,१,३, ३, ५, १, ३, ५, ३, ६, ५, १, ५,
५, ६, १४, ९, ५, १८, २२, अभ्यु-
क्षति श २, १, १, ३, अभ्युक्षित श
३, १, २, १९, का. २, २, ४, ७, जै
१२७, प ५, १०.

अभ्युक्षित- स्त्र गो १, २, १८.

अभ्युक्ष्य (अभि) - त्त सा

१०, २, २, ६

अभ्युक्त (अभि) - अभ्यु-
क्तामति ऐ ८, ९, अभ्युक्तामनि

शा ५, ७, १६, ५, जै १९२, अभ्यु

क्तमिष्यते जै १५७, अभ्युक्तमि-

ष्याम श ६, ३, ३, १३

अभ्युक्तमयति श ६, ३, ३, १३

अभ्युक्तमयन् श ६, ३, ३, १३

अभ्युक्तु (अभि) - अभ्यु

क्तोशक्ति ऐ ८, १७, अभि

उक्तोशामि ऐ ८, १२, अभ्युको-

शत ऐ ८, १२, १७, अभि उक्तो

शाम ऐ ८, १७, अभ्युदकोशन् ऐ

८, १२

अभ्युक्तु- म् ऐ २, १२, १७

अभ्युक्तु (अभि) - अभ्युत्तरन्ति

श १३, ८, ४, ३, अभि उत्तरेम

श १३, ८, ४, ३

अभ्युत्था (अभि) - अभ्युत्ति

ष्ठिति श ४, ६, ४, ३, ९, ११, ता ४,

८, १३, १५, ९, ५, १२, ४

अभ्युत्तस्थो श १, ६, ३, ३, ७, ४, ६,

४, २, १, अभ्युदतिष्ठत् श ४, ६, ४, ३

अभ्युदतिष्ठत् श ११, १, ६, ५,

अभ्युदस्थाम ता १५, १२, ३

अभ्युधान- म् ऐआ १, ५, १

अभ्युत्तिष्ठत् (अभि) - अभ्युत्तिष्ठत् श ३,
४, २, १, ५, १, १, २, ४.

अभ्युदन् (अभि) - अभ्युद-
निति श ४, १, २, २७

अभ्युदन् (अभि) - अभ्यु-
दवस्वति ऐ ४, २, ६.

अभ्युदि (अभि) - अभ्युदे-
ति श ११, १, ४, ७, अभ्युदिवात्

श ३, २, २, २७, अभ्युदिवात् श

३, २, २, २७, ११, १, ४, १, २, १२,

४, ४, ७, १३, ८, ३, २.

अभ्युदित, ता- त्त सा १, ८, ६,

- तस्य श ११, १, ३, ७, - ताया

शां ४, २

अभ्युदुष्य (अभि) - अभ्युदुष्यात् २०, ४

अभ्युदुह (अभि) - अभ्युदुहति

ऐ ३, १३, अभ्युदुही ऐ ३, १३

अभ्युदे (अभि) - अभ्युदेति

शा ८, ९

अभ्यु (अभि) - अभ्युदगात्

श १२, ४, ४, ७

अभ्युद् (अभि) - अभ्युद्गु-

हति श ६, ६, १, १२, अभ्युद्गु-

हन् श ६, ६, १, १२

अभ्युद्दत् (अभि) - या शा ४, ३,

अभ्यु (अभि) - अभ्युद्दत्ति

श २, १, ६, ४, अभ्युद्द-

द्रवति तै ३, ३, ४, २, अभ्युद्द-

द्रवात् तै २, १, ६, ४

अभ्युद्द (अभि) - अभ्युद्दरेयु

श १२, ४, ३, ४

अभ्युद्य, अभि - वद् द

अभ्युद्यन् (अभि) - अभ्युद्यन्ति

श १, ७, श ३, १, २, ६, अभ्युद्यन्ति

उद्यमन्ति ता १८, ५, १४, अभ्यु-
द्यन्तां ८, ९, अभ्युद्यन्तम् श

४, २, १, २, अभ्युद्यन्ते ता ९, ९,
३, अभ्युद्यन्ते शा ८, ९

अभ्युद्योय श ४, ५, १०, ७

अभ्यु (अभि) - अभ्युप्रा-
मति श ५, ४, ३, ११

अभ्यु (अभि) - अभ्युपघते

का २, १, ४, ३, ५, अभ्युपघति

श १, २, १, ६, अभ्युपघति श

७, ५, २, २९, अभ्युपघामहे श

७, ५, २, २९

अभ्यु (अभि) - अभ्युप-
नितवन्ते शा ११, ५

अभ्यु (अभि) - अभ्युपति-

ष्ठते गो २, ४, १२

अभ्यु (अभि) - अभ्युपा-

कुर्वात् शा १७, ७

अभ्युपाकृत- तस्य तां ९, ९, १२

अभ्यु (अभि) - अभ्युपा-

गात् जै १४७, १९३.

अभ्यु (अभि) - पावद्, अभ्यु

पावद्दरति श ३, ९, ३, २, ५, ४, ३,

२७, अभ्युपावद्दरामि श ५, ४,
३, २७

अभ्य (अभि) - अभ्युपावर्तन्ते

श २, २, १, १३, अभ्युपावर्तन्त

श ९, १, ३, १, अभ्युपावर्तये जै

१३६, अभ्युपावृत्त श २, २,
१, १४, अभ्युपावृत्तम् श २, २,
१, १३

अभ्युपा वर्तमान, ना- नस्व ऐ

१, १२, - ता जै १३६

अभ्युपा वृत्त, चा- - त्तानि श

४, २, ५, ७, - ता श २, ६, १,
११, ४, २, ५, ८

अभ्युपे (अभि) - अभ्युपेति ऐ

७, २३, २४, श ४, ३, ४, १४

† 'अभ्युदतिष्ठत्' मुल्य चिन्त्य । ‡ 'अमी'ति प्रथमेव वा पद स्यात् । § इह 'अमे' गतिव द्र तु 'अभ्यस्तम्' इत्यस्योपरि टि द्र ।

अभ्युपेयात् शां ८, ९, १, ४, अभ्यु
 पेयु ङ ६, ६, ३, २
 अभ्युपेतो ऐ ७, २, ९
 अभ्युष्टमिश्र-धेऽह्व ११, २, ७,
 २३

अभ्यूह (मि/वृह) अभ्यूहति श
 १, २, १, १३, का २, १, ४, ११
 अभ्यूह- ड तै २, ७, १८, ४
 अभ्यूहि- ड्यै तै ३, ३, ७, ५
 अभ्यूहम् (णमुल) जै १२५
 अभ्यूष्ट (मि/वृष्ट), अभ्युनपेत्
 तैआ २, ९, १

अभ्य (मिऽआ/वृ), अभ्येति ऐ ६,
 ३४, श २, ३, ४, २५, २८, ३४, ३,
 २, १, २, ७, ३, ४, १४, १७, १९, ७,
 २, १, १, ६, ४, ४, १६, अभ्यायन्ति
 ऐ छ, १३, श ३, ३, २, ५, १३,
 ८, ४, ६, ७, ता १२, ९, ६,
 अभ्येयाय श २, ३, ३, १, ३, २, १,
 २२, अभ्येयु जैड छ, ६, १, ३,
 अभ्येहि श ३, २, १, २२, अभ्येत
 म २, ६, १२

अभ्योग्य (मिऽआ/उप) जै १३१
 अ भित्ति (वृ/मिद्)- ह्यै श ६, ५,
 ४, १४

अ भिन्न, चा- चा श ६, ६, ४, ८,
 -जात् व १, ५ -चाम् श ८, ७,
 २, १, ६, -ज्ज तै २, ८, ८, ११
 अ मूर्ति- ति ऐआ २, १, ८, -ह्यै श
 १४, ४, २, २२, तै ३, ४, १४, १
 अ मूर्तोद्य (व/वृह)- न्म गो २,
 ६, १५

अभ्युभाभिभमेभम इति जै १११
 अ भ्युवक्रितो (रऽवि) विद् (वृ/विद्)-
 वित् गो १, ५, ११, -विद् गो
 १, ३, १^३

अ भोजन- न्म प ५, ४
 अ भोजनीय- न्म गो १, ३, १९
 अ-भोज्य- न्म तैआ १०, २३, १
 अ भोज्य-भोजन- ने सा १, ५,
 १३

अभ्र- अभ्र् श १८, ४, श ५, ३,
 ५, १७, ७, ५, २, ४८, ९, ३, ३, १५,
 १०, ५, ४, १७, तैआ १, ८, १,
 जैड ३, ७, २, ४, जै १४३, गो
 १, १, ३३, ३५, -अभ्रऽह्व तै २,
 २, १, २, -अह्व श ११, १, ४, १,
 -आ तै २, ४, ५, ४, -भ्राणि श १,
 ४, ३, १८, १४, ९, १, १३, तैआ १,
 ८, २, जैड १, १०, २, ६, १, ३, २,
 १, -भ्राह् श ५, ३, ५, १७, -भ्रे
 शाआ ८, ७, ११, ३, श ७, ५, २,
 ४८, -भ्रण गो १, १, ३५

अभ्रज (वृ/गम्)- म् जैड १, ९, ३, २
 अभ्र वर्ण- णैयु तैआ १, ५, २

अ भ्रातृ-पु, ह्या- ह्य ए छ, २, सा
 १, ८, ४, ३, ५, १, -ह्यम् ऐ छ, २,
 श ५, ३, ३, १२, ४, २, ३, आ
 २, ६, ६, जैड १, ९, ३, ५, १४, ४,
 ६, ३, ६, ९, ८, जैआ १, ३, ९, ९,
 -ह्य ऐ ५, २, ५, श २७, ५

अभ्रि- भ्रय श २, ३, २, १५, -भि
 ऐआ १, ३, १, श ३, ५, ४, ४, ५, ६,
 १, ४, ५, ७, १, १, २, ६, ३, १, ३, ०,
 ३, ३, ४, १, २, ३, २, ४, ४, १, ५, ५
 ४, ३, १४, १, २, ३, तैआ छ, २,
 १, ५, २, ४, ५, जै १४४, -भ्रिम्
 श ३, ५, ४, ४, ६, १, ४, ७, १, १,
 ६, ३, १, ४, १, छ ३, १, २, १, तैआ
 ५, २, ५ -भ्रिमि. श ७, ५,
 २, ५० -भ्रिया ऐआ १, ३, १
 -भ्रे श ६, ३, १, ३५ -भ्रया श

६, ३, ३, २४, ४, १, ५, ३, २, १४,
 १, २, ३, ९.
 अ भ्रूण ह्व (वृ/ह्व)- हा श, १४,
 ७, १, २२

अ भ्रैय- न्म गो १, ३, ३^{१५}
 १भ्रु- भ्वात् तै २, ८, ४, ८
 २अभ्रु- भ्रम् श ३, २, १, २, ६,
 २७, ११, २, ३, ४, -भ्वे श ११,
 २, ३, ४^१.

१भ्रम् जै २०४
 वृ/अम्, अममत् तैआ छ, ३, ५, ११^१
 अम- म ङ ऐ ३, २३, ८, २, ७, श
 १४, ४, १, २, ४, ९, ४, १९, तै ३,
 ७, १, ९, जैड १, १, ७, १, ४, १, ५,
 २, ६, १, ८, १, २, ३, ४, म २, १,
 १, ७, गो २, ३, २०

अ-मत् (वृ/मत्)- त ऐआ ३, २, ४,
 शाआ ८, ७, श १४, ६, ७, ३, १,
 -तम् श १४, ६, ८, ११, जैड
 छ, १०, २, ३

१ग अ मति- ति ऐ २, २, श ९,
 २, ३, ८, तैआ छ, २, २, १, -तिम्
 ऐ २, २, श ९, २, ३, ८, तै २,
 ६, ४, ३, ८, २, ३, ६, २, ३, ६, १, २,
 ७, ६, ७

२अमति (वृ/अम्+प्रति)- ति श
 ३, ३, २, १२

अ मनु- धुन श ६, २, २, ३९
 अ मध्व- ह्य ए २, २०
 अ मध्विन्दुन साधिन्- धि ऐ ६,
 ३०, गो २, ६, ९, ४

१अ मनुस्- न श १४, ६, ८, ८
 २अ मनुस्- न श १४, ६, १०, १४
 अ मनुष्य- ह्य ऐ ७, १
 अ मन्त्र वत्- वन्त्रम् गो १, २,
 १६^६

† 'भ्रातृव्यम्' आ पाठ । ‡ आ वृ/भु सा ऋ, नम्/भू, द PW प्रवृत्तय । § शब्दासुकृतिरिव प्रतीयते
 ॥ 'न । आममत्' 'आगमत्' इत्यर्घ्यन् भा पदच्छद्माह । § 'साम' इत्यत्र 'सा' इति पूर्वोक्तविभागस्वरूपपदम्
 'अम' इत्युत्तराक्षरस्वरूप च पद द्व ॥ द्वितीयस्य 'अम' इत्यस्य स्थाने 'अमा' इति मुपा चिन्त्य । ॥ नम् पूर्वोक्त
 √मनेरिति प्राब । √अमेरित्यर्वाच । विमर्शे पारि द्व √ 'अमा-मति' इति सा उ म, सा ऋ १, ६४, ९,
 √अमेरेयाह । × तस वत् योभद्राद् द्वैविध्यम् । † 'अ माध्विन्दुन-साधि' इति मुपा ।

अ मर- -र दा १४, ७, २, ३०,
३१, -रम् दा १४, ६, ८, ८
अ मर्य- --र्यं दा ७, ३, १, ३२,
-र्यं ऐ १, ३०, २, १८, ऐआ
२, १, ८, दां ९, ५, दा १४, १,
४, ८, तै २, ४, १, ६, ६, १८, १,
२, ३, ६, १, ३, ११, १, २१,
तैआ ४, ७, २, -र्यंम् दा २, २,
३, २१, तै २, ६, ७, २, १७, ३, ७,
१२, ६, तां १२, १२, ४, जै ५७३,
-र्यस्य दा १०, २, २, ३, -र्यो
तै २, ६, १८, ३, -र्योन् ऐ ६, १२
अमला-काण्ड- ष्येन जै १, १२,
४, ६
अ महीषमान- न ता ७, ५, १
अमा दा १, ६, ४, ३, ५, ३, ५, १, २५,
का १, ४, १, २६, -माऽर्ध ऐ
६, १२
अमा र्ध- र्य दा ३, ५, ४, १०
अमवास्थ- र्था व २
अमवा(स्थ→)स्था- र्था ऐ
७, ११, दा ३, ६, ४, ८, १२, दा
१, ६, ३, ३५, ६, ४, ५, २, ४, ४, २०,
६, २, २, ३०, ११, १, १, १, ७,
५, १, ४, १३, ८, १, ३, का १,
३, ४, ९, १२, तै ३, १, ५, १५
७, ५, १३, ११, १, १९, तैआ २,
१४, १, ४, ३, १, ४, ६, ७, जै
१६४, गो २, १, १०, १२, -स्था
दा ४, ४, २, १०, ११ १, २
१०, ११, तै १, ५, १२, २ जै
१६४, -स्थाम् ऐ ७ ८, दा
११, १, ३, ७, ७, १४, ४, ३, २२
तै १, ३, १०, १, जै १, ११,
१, ६, जै ११६, गो १ १, ३९,
-स्थाया का १, ३, ४, ६, ८, १०,
५ ४, ६, गो २, १, १०, -स्थायाम्
ऐ ७, ११, ८, २८, दा १, ३,
३, ५, ६, ४, १, ४, ८, ९, १९, ३,
दांआ ४, ३, ८, ९ ८ दा १, ८

३, ३, २, ४, ४, ९, १३, १७, ६, २, १,
२६, २७, २८, २९, ३, १६, ११, १,
१, २, ६, ७, ३, ६, २, ४, ९, १३,
८, १, ३, का १, ३, ४, १२, तै १,
८, १०, २, तैआ ४, १४, १, १८, १,
ता १८, ११, ८, २५, १०, ८, ५
४, ६, जै १३२, १६४, सा २,
६, १२, ३, ३, ३, ७, ९, गो २, १,
५, -स्थयि दा ६, २, २, २६, तै
३, १, ५, १५, ७, ५, १३, -स्थ्य दा
२, ४, ४, ६, ११, १, २, १३, का
१, ३, ४, ४
अमा-वास्था र्ध- म् प ४, ६
अ मौस- म् प २, १, सा १, ८, १३
अ मौसादिन्(स/२ अम्)- णी
दा १४, १, १, २९, जै २०३
अ माण- ता दा १४, ७, १, २२
अ माणुप- प ऽह्व दा १, १, १, ६,
९, १, २९, ३, २३, -पम् ऐ ७,
१६, दा १, २, ३, १५, वा २,
०, १, १२, -पाणाम् प ५, १८,
-ये सा २, ४, ५
अ मानुषी- षीम् जै ३, ३, ४, ४
अ माणु- यान् दा १३, ५, ४, १२
अ मित्र, ता- तम् एआ २, ३, ६,
शा १०, १, २६ ३, दा ४, ४, ३,
७, -ता दा १३, १, ३, २, -तन
दा १०, १ २६, ३
अ मिती (तऽओ)मस्- जसम्
शाआ ३५, -जा शाआ ३, ३,
जै २०४
अ मित्र- ऋ दा ४, १, ४, ८, ११, ११,
१ ६, १० -ऋम् तै २, ८, २, ८,
३ ९, १५, १ -ऋथ्य तै २, ८ ३,
३, -त्रा दा १३, १, ६, ३, ३, ८,
६, तै ३ ८, ९, ४, जै १८५,
-त्रान् ऐ ६ २२ ८, १०, दा ८,
४, २९, ४, दा ६, ६, ३, १५, तै २,
४ १, २, ३, ७ ६, २३, १०, १,
तैआ २ ५ ३ ४ ५ ५ गो २ ६,

४, १२, -त्राणाम् ऐ ८, १०,
१७, -त्रे-य दा ५, ४, ४, १५,
-त्रेयु जै १८५.
अभ-मिथु- ऋ तै २, ४, ६, ९
अ-मिथ-तपन- न ऐ ८, २३.
अ-मिथ हन्- -दा दा ३, ५, ४, ५
अ मिथ ह(√ह्)- ह् स १
अ-मिथित- -त तैआ १, ३, १
अ-मिथुन- -म् जै १११
अ मिन्(√अम्)- -न दा ४, ३, ३, १८
अ-मिथ- -म् दा ४, ३, ५, १
अमी-, अद्दा द्र
अमीय, वा(√अम्)- -वान् तै २, ८,
६, ८, ३, ७, ९, १, ता १, २, ५,
-वा दा ७, ३, १, २३, -वा
दा ६, ४, ४, १६, २, १, तै २, ५, ८,
११, ८, २, ४, ४, ५, -वाग् दा ७,
३, १, २३, तै २, ८, ४, ६
अमीय हन्- -दा ऐ १, २, ५, दा २,
३, ४, ३५, ११, ४, ३, १९, का
१, ४, १, २५
अमु, अमुत, अमुत्र, अमुया, अमुया,
अमुहि, अम्, अद्दा द्र
अ मुक्त(√मुक्)- -म् स २
अ मुच्- -ये दा १, २, ४, १६
अ मुख, खा- खम् दा १४, ६, ८, ८,
जै ३, ७, १, १, २, -खा जै ७,
४, ८, १, ६
अ मु(य→)ग्वा दा ३, ७, १, २३
अ मूर- -र. वै ३, ६, २, १, -रा तै
२, ४, ६, ८
अ मूर्त- तम् दा १४, ५, ३ १, ४, ८,
-तैस्य दा १४, ५, ३, ५ ९
अ मूल- ल दा १, १, २, ४, ३, १
३, १३, ८, २, १५, १, १२, ४, १, १,
२०, का २, १, २, ६, १६, -लम्
दा १, १, २, ४, २, ३, १, १०, ३, १,
३, १३, ८, १, १२, २, १५, ४, १, १,
२०, ५, १, ३, ३, -का १, ३, १,
५ -ला का १, ३, १, ५

अ-मृतक(√मृत्)-क ऐआ ५, ३,
२, -कमू वै ३,६,१०,२

अ-मृतमय(मृत्मय)-यमू ते ३,७,
४,१४.

अ-मृत,ता--०त ते २,७,५,२, -त.

ऐ ७,३४,८,१४, १९ ऐआ २, १,
८, ५, १, शा २, ८, १३, ४, २२, २,
शाआ ४, १४, ५, ८, शा १, ९, २,
२०; २, २, २, ८, १४, ६, ३, १,
१७, ७, २, २, ९, ३, ३, १४, ५,
१, १०, १०, १, ३, ७, ४, ३, ९,
५, १, ५, २, १३, १२, ५, २, १३,
१४, ६, ७, ७-२१, ७, १, १२,
२, ९, १९, २, ७, ३०, ३१, ८, १५,
१०, ८, २, ६, ४, ५, ६, ८, ८, ४,
३, १०, १, ३, ८, ४, ११, ५, तेआ
३, १२, ७, १३, १, ७, ६, ११, १०,
१४, १, जैठ ४, ४, १, २, ६,
३, ९, जै १०८, ११२, म १,
५, १४, -तमू ऐ २, १४, ८, ११,
२०, ऐआ १, ३, ८, २, १, ८,
३, २, ५, ३, ०, शा ७, १०,
११, ४, १४, २, शाआ ५, २,
१२, ७, शा १, २, १, २०, २१,
३, १, २८, १, ३, ७, २, २, ८,
१०, १४, ३, २, ८, १४, ३, ३,
१, १४, ८, २, ४, ३, ८, २, ६, ४, २, ३,
१, ४, २, ३, ५, १०, ४, १५, ५, २,
१०, ७, ०, ६, १, ६, ७, १, ४, ९,
५, २८, २, १, २०, ३, ५, १५, ४,
१, १२, १, १४, ६, २, १, ९,
३, १, ४२, ७, १, ९, ११, ७, ३,
१, ४५, ४, १, १, १५, २, १७,
८, ७, ४, ७, ९, १८, ९, १, १,
१, २, ०, ३२, ३३, ३४, ३५, ४०,
४३, ३, ३, १३, ४, ५, ५, १, १,
७, ८, १०, १०, १, ३, २, ६, ७,
४, १, ३, ३, ४, ५, ६, ७, ८,

१४, ५, ४, २, ३, ३, ६, ५, ७, ८,
१६, १७, १८, १९, ४, १, ६, २,
२१, ५, १, ३, ५, २, ३, ४, ११, ५,
४, ५, ७, १, ३; १२, ५, २, ६, ७,
३, ४, ८, १, २, २, १, १, ७-९, १३, ४,
१, ७, ११, ८, १, ९, १४, ५, १, ३,
३१, ३, २, ४, ३, ५, ३, १, ४, ८, ५,
१-१४, ६, ८, ७, १, २, ९, २, ११,
२०, ८, ३, १, ४, १, २, ३, ६, ७, ३, ३,
१, २, १, ४, १९, ते १, २, १, ४, १९,
२०, ३, ५, २, ७, ७, ४, ८, ५, ६,
५, ५, ६, ७, ६, ३, ८, १, २, २, ५,
४, ४, ६, ८, ८, ५, ६, ५, १, ३, ६, ०,
१, ३, ४, १, २, ४-६, ५, ४, १४,
४, १९, २, ८, ९, ४, ३, १, ९, ०,
३, ६, ५, १, १, ७, ६, १२, ९, ९, १४,
४, ८, ४, ३, १०, १, २, ५, १, ८, ४,
५, ६, ७, ८, ९, १०, ११, १, २, १,
१३, ३, ०, ६, १, ९, ३, तेआ १,
९, १, २६, ७, ३०, १, २, १८, १,
१९, १, ३, ११, ३, १२, ३, १४, १,
५, ९, ५, ७, ६, २, ९, १०, ३, १०, ३,
२, ४, १५, १, २२, १, २७, १,
२८, १, ३३, १, ३४, १, ३६, १,
ता ८, ६, १, ६, ७, ६, ९, ९, ४, २, १,
३, ७, २७, १८, ४, जैठ १, १, ३,
७, ५, ७, ६, ३, ५, ३, २, ५, ३, १, ८,
४, ७, १०, ११, ८, १, ३, ६, १०,
०, ४, ८, ३, ५, ७, ८, ७, ७, १०,
३, १, ५, २, ४, ८, ३, १, ९, ७
३ ९, १, १०, २, ४, जै ८ ६ २
१४, ३, स ३ म १ १ १५
८, २, १५, गो १, १, ३९, ३, ४,
२, १, ३, ११ -तमूइव ते १
३, ७, ५, -तमूइ ऐआ ५, ३, २,
शा ३, ९, ४, १६, ६, ३, १, १७,
१४, ५, ३, ५, ९, ते २, ४, १, ८,
६, ३, ५, ८, ४, ८, १, ३, ३, १, २,

५, ८; ११, ६, ९, १, १२, ३, ४, तेआ
१, २६, ७, २, ६, ११; ३, ११, ३, ४,
४, २, ६, १०, २, १२, १, ७, ४, १,
९, १०, ६, जैठ ३, ५, ८, १०, ४,
३, १, म १, ३, ११, ५, ११, ६, ३, ४;
२, ८, १५, गो १, ३, ८, -ता ऐआ
२, १, ८, शा ४, २, ३, १, २, ४, २,
७, ३, १, ४, ६, १४, ५, ४, २, ३, ७,
३, ३, ४, ते १, ९, १, २६, तेआ
१०, २, १, १, सा १, ४, १२, -ता
ऐ ७, २, ४, ८, ७, शाआ ४, १, ४,
शा २, १, ३, ४, ४, ९, २, २, १०, १, ४,
३, २, २, १९, ९, ४, १६, ४, ६, ९,
१२, ५, १, ५, २, ४, २, १, १, ४, ६,
१, २, ३, ४, ५, १, २, १, ९, ८, ७, ४,
१८, ९, ३, ३, १, ४, ५, १, ७, १०, १,
३, ४, ५, ४, १, ३, ३, ६, ८, ९, ११,
१, २, १, २, ३, ६, ६, १४, ४, ३, २६,
५, ४, २, ७, २, १, ५, का १, १, ३,
३, ४, ९, २, २, ७, ९, ते १, ३, ७,
५, १, ६, २, २, ६, ११, १०, ७, ७,
१, १२, ९, २, तेआ ५, ९, १०, ६,
१, ४, ९, १, १०, १, ३, जै १०८,
जैठ २, ३, १, ८, ४, १०, १, २, २,
५, गो १, १, १२, -ताव शा २५,
१२, ३०, ८, शा २, ६, २, १२, ७,
४, १, १, १०, २, ६, १९, का १, ६,
२, ७, ते १, ६, १०, ५, ३, १०,
९, १९, तेआ ७, ४, १, जैठ १,
८, १, ६, गो १, ५, २, ४, -तावइव
ऐ १, २, ८, -ताव ऐ ७, ३, ४, शा
३, ३, १, ४, १४, ४, २, १, ४, ते
३, १, १, १०, तेआ ४, ४, ७, ५,
-तावमू ऐ ७, १६, शा १, २,
१, २०, २, ३, ८, २, ४, ३, ८, का
२, १, ७, १९, -ताव शा ६, ३,
१, ४, ३, ते २, ७, ८, १, तेआ
११, ८, ९, १०, -तावमू शा

† एवमिद स्वदन्त्र पदमुत्त कोकारुत्ता समास पूर्वपदभूतमिति भवति सन्दह । तत्रत्यस्य स्वस्वमुद्रण-
स्थोमयवायुलक्षणत्वाद् भाष्यस्य चाप्युपशयकत्वाद् दुःशकी मीर्य । इह तावद प्रथम कल्प प्रादक्षि ।
‡ मुवा त्वो भट ।

१०, १, ३, ६, ७, -ताम् श ३, ३,
३, १४, ४, ५, २, १०, १०, १, ३,
६, ७, १२, ५, ३, १, तै २, ६, १, १,
-ताय श ७, ३, १, ४, ६, गो १, १,
३, ९, -ताय तै २, ६, १, ६, २; -ने
शांशा ४, ५, श ३, ८, २, २, ५, ३,
२, ६, ५, २, १, २, ०, ४, १, १, २, १०,
१, ४, २, ३, ४, ५, ६, ७, ५, १, ५, २,
३, १, ८, १, २, ८, १, २, २, तै १, २,
१, २, ४, ३, ५, ३, ७, ८, २, ५, १, ३,
३, ७, ५, ३, १०, ८, ४, ५, ६, ७,
८, ९, १०, तैशा ५, ९, ६, जैउ
१, १, ६, १, ४, २, ५, ८, १, ६, ता ९,
९, ४, -तेनशा ११, ४, १४, २, श
१, ९, ३, ७, ३, ३, ३, ६, ३, ४, ३, १, ५,
५, ४, १, १, ४, ९, ३, ३, १, ३, १०, १,
४, ३-७, ११, ५, ४, ५, १२, ७, ३, ५,
तै १, ७, ६, ३, २, ६, १, १, तैशा
१, २, ५, ३, ३, १, १, ३, जैउ १,
८, ३, १, गो २, ३, १, १, -तेष्य
तै २, ५, ३, ३, ३, ७, ५, ८, -तेषु
ऐ २, १, २, शा २, ८, २, तै २,
५, ४, ५, ३, ६, ७, १, ६, १, २, १,
जैउ ४, ८, ३, ३, १०

अ मृत कुम्भ- म् शांशा ११, १

अ मृत कोश- शम् तैशा २, १९, १

अ-मृत घिति- ति श १०, १, ४,
२ ७

अ-मृत ल- लम् ऐ १, २, ८, २, १, ४

३, १, ७, १, ३, ८, २, ०, शा ६, १, ५,

१२, १, १३, १, ५, ९, १४, १, ३, ४,

१५, १, २०, १, २५, ९, १३, २, ६

३, २, ८, ७, ३, ०, ८, शांशा २, १, १,

१, ७, १, ८, ५, २, १, शा २, ४, २, १,

३, ६, १, २, ८, २, ९, ४, ३, ४, २, ०,

२, ८, ३, ७, ४, २, २, १, ९, ४, ४,

२, १, ४, ५, १, १, ०, १०, ४, ३, ६,

१०, तै २, २, ५, ४, तैशा ३,

१०, १, ४, १०, १०, २, ३, शा १,

८, २, ३, ६, ८, १०, ११, १३-१६,

१०, १, २, ३, २, २, १, २, २, २, ३,

१, २, ३, ३, २, ४, १, २, २, ता

१, ४, १, २, १, ३, जै १, ३, जैउ

१, ६, ३, ८, ३, ७, ३, १, गो २, १,

२, ६, २, १, ८, ३, ७, -त्यस्व शांशा

४, १०, शा २, १, ३, ४, ४, ५,

२, २, १, ४, १, ४, ५, ४, ३, ७, ३, ३

का १, १, ३, ३, ४, ९, २, ७, ९, तैशा

३, १, २, १, -स्वाय शां ७, १०, १०,

४, १, ३, ५, १, ४, ४, १, २, ५,

१, ३, ३, ०, ८, तैशा १०, १, ३, १,

३, ४, १, ३, ६, १, -तेन शां २, ७,

३, शा ५, १, ५, २, ६, १, २, १, ४, ३,

७, ४, १, ६, ३, ३, ४

अ मृत पक्ष- क्ष शा ९, ४, ४, ५,

-श्रीं शा १, २, ९, ३, १०

अ मृत मय- य ऐ १, २, २, २,

४, ०, ऐशा २, २, ४, शा २, ८,

शा १, ४, ५, ५, १, २, ३, ४, ५, ६,

६, ७, ८, ९, १०, ११, १२, १३,

१४, १५

अ मृत योनि- ने शा १, २, ९, ३,

११, १२, -नीं शा १, २, ९, ३, ११,

१२, तैशा १०, २, ४, १, २, ५, १

अ मृत लोह- क ऐ ३, ४, ६, -के

ऐ ३, ४, ६

अ मृत वल- वल तै ३, १०,

८, २

अ मृत वाक्का शा १०, ५, २, १०

अ मृत गीर- र्म् व ४, १

अ मृता (तडअ) पि घातु (√घा)-

नम् तैशा १०, ३, ५, १

अ मृता (तडअ) मि पित्त (√सिन्)-

क शा ९, ४, ४, ८

अ-मृता(-तडआ)दुति- -ति ऐ २,

१, ८

अ-मृते(-तडअ)-मृत्- -म् शा २,

६, १, ७, ३

अ-मृते(-तडअ)-एका- -या शा ६,

१, ४, ३, ८, ९, १, २, ४, ३.

अ मृतेक्षित(तडअ)- -त तैशा

७, १०, १, अक्षित, अमृत- द्र.

अमृतो(-तडअ)-प-स्तरण- -मृतेशा

१०, ३, १, गो १, १, ३, ९

अ-मृत्- -रव्ये शांशा. ३, २, -त्यु

शा १, ३, ५, ३, तै ३, ९, १, ५, ७,

तैशा १, १, ३, १, २

अ मृत्- -म् शा १, १, ६, ३, १,

-०धा तै २, ८, २, २

अ मृत्-(-तडअ)-प-पायिन्(√पा)-

-यीं शा १, १, १, ३, ०.

अ मृत्(√मृ) शा १, ४, ६, ९, ३०, का

१, ७, २, १, ६

अ मृत्पमाण- -ण शा १, २, ५, १,

१-३, १, २, ५, २, २

अ मेधा- -धया जै १०, ५

अ मेध्य,ध्या- -ष्य शा १, १, १,

१, ३, १, २, ३, १, २, १, ०, ३, १, ८,

१, ३, १, १, १, का २, १, १, १, ३, ७,

जै ९, -ष्यम् ऐ ७, ५, शा. १,

१, ५, ४, ३, १, १, ३, ३, १, २, २, १, १,

५, २, १, ८, १, २, ४, २, २-४, ९, का

१, १, १, २, २, १, ३, ९, २, ४, १०,

तेर, १, ३, १, २, १, १, ३, ५, ३, ३, २,

९, ८, ९, १, ३, ३, ४, २, ८, २, ३, तैशा

१०, १, १, ३, जै १, ४, ६, -ष्यस्य

गो २, २, १, ७, -ध्या शा ३, १, २,

१, ९, तै ३, २, ९, २, ७, ३, ५,

-ष्या ऐ २, ८, शा ७, ४, २, ३, ५,

१, २, ४, १, ४, जै २०, -ष्याम् तै

३, ७, ३, ५, -ष्यै शा १, २, ४, ४, ५

† अमृतमिन्द्रम् द्रव्यस्य स्वानिदशरतिक्रमनिवृत्त्या अयं पाठः स्थापितः प्रतीयते । एवमपि स्वरचित् । समाप्तस्वरस्य प्राप्तेर्द्वैतव्यस्यानुपपत्तेरिति दिक् । ‡ इहैकं समस्तपदमृतं वा पूर्वैकैकादेशवशात् पृथक्पदद्वयप्रचनमिति सन्निदक्षते । उभयथाऽपि सुकल्पत्वाद्यर्थस्य च समतत्वाद् निगमनहेतोर्धाऽप्यदर्शनात् । द्वितीयकल्पे चान्यस्वरप्रदर्शनमेव साधीयो यथालक्षणवादित्यधिकम् ।

अ मेध्य घ्राण-

अ-मेध्य घ्राण- ञे सा १,५,१२
 अ-मेध्य-दर्शन- ञे सा.१,५,१२
 अ मेध्य-प्राशन- ञे सा १,५,१३
 अ-मेदिनी- नि घ १४,३,२,२०,
 -निम् तै २,४,२,१

अ मेह- हेन ता ५,१०,२
 अ-मोघ- चाव शा १०,६, शा १,
 ७,३,१३, २,३,३,७,३, ८, ३, १४

अ मौन- म् घ १४,६,४,१
 अम्वा- -म्भ श ३,९,४,०,१,६,४,
 ४,५,१,७,३,२,२,७, तै १,६,१०,
 ४, -म्बा श ३,९,४,२,१, -म्बा
 शांआ ३, ३, -म्बायै तै ३,१,
 ४,१, -म्बे श १३,२,८,०,
 तै ३,९,६,३

अम्यया- म्बया शाआ ३,३
 अम्बाली- -०लि तै ३,९,६,३
 अम्बालिका- ०के घ. १३,२,८,३
 अम्बयाची- ची शांआ ३,३
 अम्बाच्छ- च्छ ए ८,२,१, -च्छम्
 ए ८,२,१

अम्वि- म्वय ऐ २,२०, शा १२,२,१
 अम्वि तमा- -मे ऐ ५,४
 अम्बिका- -क्या श २, ६, २, ९,
 का १,६,२,५ तै १,६, १०, ४,
 -का श २,६, २,९,१,३, का १,
 ६,२,५,७, तै १,६,१०,४, -०के
 श १३,२,८,३, तै ३,९,६,३

अम्बिका पति- तथे तैआ १०,
 १८,१
 अम्भण- म् ऐआ ३,२,५, शाआ
 ८,९

अम्भस्- म्भ ऐआ २, ४, १, तै
 २,८,९,४, ३, ८, ३, जै २,१२,
 -म्भसा तैआ २,२,१, -म्भसिः
 तैआ १०, १, १, -म्भासि तै २,

३,८,३, ३,८,१८,१,१.
 अम्भिणी- ञी घ. १४, ९, ४, ३३,
 -ययां घ १४,९,४,३३

अम्भृण- ञी घ ४,५,६,३,१
 √अय् (←√ह), अयति जै १,५
 श्रुय (√अय्←√ह)- य जै
 २०,३, -या तै १, ७, १०, ५,
 -यान् श ५,४,४,६, -यानाम्
 श १३,३,२,१, तै ३,९,९,१

अभय् (√हअय्)- यास ङि घ ३,
 ७,१,१,५, तैआ ४,५,५.
 अ यक्ष्,क्ष्मा- -क्ष्मा श १,७,१,७,
 ३,२,२,१९, तै ३, २, १, ५,
 ७,४,१,५, -क्ष्माय श ६,४,३,२,
 ५,१,५

अ यक्ष्मन्- न्वाय श ६,३,४,२
 अ यजमान (√यज्)- न ऐ ७,१८,
 -नम् श ७,२,१, ९, -ना का
 २,२,३,२१

अ यजुर्विद् (←जुस्√विद्)- त् गो
 १,५,११
 अ यजुष्क- -कम् तै ३,२,८,८,
 -०केण श १३,१,०, १, तै ३,
 ८,३,२

अ यजुष्क (त→)वा- तायै श ६,
 ५,३,६,७
 अ यज्ञ- ज्ञ श ११,१,२,९, तै २,
 १,५,६,२,२,६,३,३,१, गो २,
 २,११, -ज्ञा श १४,७,१,२२

अ यज्ञ-याह- हानि जै १०२
 अ यज्ञ वैदास- साय तै ३, ९,
 १,४
 श्र अ यज्ञियु,सा- -य ता ६,१,
 ११, -यम् श ३,२,२,०,२,१,
 ७,३,१,३०, का १,१,३,६, -या
 श २७, ४, श ७, ५,२, ३,७,

-यान् श ५,३,३,२
 श्र यज्ञिय- -या श ४,५,२, १०
 अ यजन्- -ज्वान तै १, ६, ९, ६,
 -ज्वान तैआ १,२,७,५

अ यत्,ता (√यत्)- त श १३, ३,
 ३,५, -तम् श १४, १, १, २,५,
 -ताड्ब श ३, २, ४, १८, का
 १,१,१,६

अ यथा देवत- म् तै १,१, ४, ८,
 ३,३, १०, १,१
 अ यथा पूर्व- म तै १,१,६, ९, ८,
 ७,१, तैआ ५, ८, ११, ता १८,
 ८,४

अ यथायथ- म् श ६, ८, २, ८,
 ७,२,१, १८, ५,२,३८, ८, ६, ३,
 १३

अयन (√अय्←√ह)। -नम् ऐ ४,
 १०, २,४, ऐर् २, ३, १, शा
 १८ १०, २, ७, १, श २, १, ५,
 २,१,५,३,१०, ४, ६, ८, २, ७, १२,
 ७, ४, २, ५, १, १, ७, ३, का १,
 २, १, १२, ५, २, ९, तैआ ३,
 १, ५, १, ता १०, १, १०, १३, ४,
 १०, २, ५, १०, ९, ११, १, ५, १, १,
 जै १३, १, ३, ३, ४, ४, ७, सा १, ४,
 ६, -नानि शा ६, १, ५, श ४, ६,
 ३, ३, -नाय श २, ४, २, ६, का
 १, ३, ३, ६, तैआ ३, १२, ७, १३,
 १, -ने श ७, ५, २, ५, ०, ४, ४,
 २, सा ३, ८, ३, -नेन ऐ ४,
 १७, शा १८ १०, ता २५, ८,
 ५, -नै शा ६, १, ५

अ यव- वा श ८, ४, २, ११, ३,
 १८, -वानाम् श ८, ४, २, ११
 अ यवन्- वा श १, ७, २, २, ५, २, ६, १
 अ यवस्- वोभि श ७, २, ३, ८

† स्वर्मुपा (मे) इति चिन्त्य । ‡ अम्भ 'इत्यस्य ष इति प्रतिपन्न सा० ब्राह्मण एव द । ल० भा० ।
 § 'तस्माद् दय' ? इति मुपाठ 'तस्माद् (उ→) व् अय' इति स्यात् ८ । § जतेश्चुकि रूपम् । 'अयस्' असुच्
 प्रत्ययात्स्य 'उपान' इत्यादिबद्ध छान्दसदीर्घान्भिन्यन्धन रूप वा स्यात्, PIV GW प्रभृतयस्तु 'अ-यस्(√यस्)
 इति प्राति आहु । विमर्शस्तु पाणि ८ । ¶ अन्निरसाम्, आदि वानामिति षच्च् तेन सम्भिल्यैकार्यवाक्यमपि भवति ।
 तद् 'अन्निरसामयन , आदित्पानानयन पदयो द

अ यज्ञस्-शा श १४,१,४,७
अ-यज्स्(√यज् + तुमुन्) का २,२,
३,२१

१ अ युज्(√या + ङमुन्)- ऋया(?)
२ अयुज्(√ङ + अयुच्)- ऋया(?)
यास ९

३ अयस्-य श ५,१,२, १४, ४,
१,२, ६, १, १, १३, ३, ५, १३, २,
२, १९, तै १, ८, ५, ३, -यस श
६, १, ३, ५, १२, ७, ३, १०

अय वृद्धस्त-स्त जै १५१

अय शफ-फाम् तैआ ६, ५, २

अय शया-या श ३, ४, ४, २३

अय(सुडा)स्ताप-म् तै ३, ४,
१०, १

अय(सुडस्)रथुण शृङ्गपति-तय
जै १६३, -तीनाम् श ११, ४, २,
१७

अय(सुडा)स्या-त्रेण तै ३,
२, ३, १२

अयस्मय(सु + गयट्)-य श
१४, २, २, ५, ४, -यम् श ७, २,
१, १०, -ये म २, ४, ६, -येन
श ७, २, १, १०, १३, ३, ४, ५, तै
३, १, ११, ८, जै ७, १, ३

अयस्मयी-यी श ३, ४, ४,
२३, गो २, २, ७, -यीम् ऐ १,
२, ३, श ३, ४, ४, ३, -य्य तै
३, १, ६ ५^१

अयो(यसुड)घन-नेन जै १४०

अयो(यसुड)मुख-ख तैआ ४
३३, १

अयो(यसुड)रस-श ६, ५, १, ६

अया-इदम् द्र १

अया सोमीय(म + छ)-म् आ
१ ५०७

अ याचमान(√याच्)-नाय शांआ
४ १, २^३

अ याचित-तम् तैआ १०, ४८,
१, ४९, १, ५०, १, ता ३, ७, ४,
६, ८, ९, ५

अ-याज्(√यज्)-उय ऐ ६, २, ४,
श १४, ६, १०, ३.

अ या-य-याजन-ये वा १, ५, ११

अ याट्कार-रम् श १, ६, ३,
१२^१, -रात् श १, ६, ३, १२^१

अ यातयाम,मा(-मम् श ७, १, १,
११, -मय्य शां ७, ३, -मा
शां १३, ०^१, तां १३, १०, १,
-मा श १२, ३, ३, २, तां ४,
३, १३^१, -मानि शां १२, ७, श
३, ९, ३, १०^१, ४, ३, २, ५, ११, ५,
९, १२, वा १, १, ४, १, ४, गो २,
६, ६, ११, -माभि शां ८, ९,
-मै श ३, ९, ३, १०, ४, ३, २, ५,
११, ५, १, १२

अ यातयाम ता-तायै ऐ ४, २६,
२७, ५, १६^१, शां ८, ९, २१, ५,
श ३, १, २, १९, १३, ५, ३, ७,
का १, १, ४, १, ४, ता १४, १, ८,
११, ३, ५, १, ५, ३, १, ५, ३, १, गो २,
६, ११

अ यातयाम-त्य-त्याय तै ३, ३,
४ १

अ यातयामन्-म ऐ ५, ४, श १, ५,
३, २, ५ १२, ३, ३, २, ३, ४, २, ८, जै
ता १४, ११, ५, १, ५, ५, ५, ५, ५
५, १०, २, ४, १०, -मा शां
२६ १५, श ४, ५, १, १३, १६,
५, ५, ५, १०, ८, ७, २, ७, ५, ३,
७^१, गो २ ६, १३, -मान ता
१४, ५, ७, ११, ५, १, ५, ५, ५,
-मानम् शा ८, ७, १०, ४, श १
५ ३, २, ४, ८, ३, ३, ३, १, ३, ८,
-मानि शा १ ५ ३, २, ५^१, -मानौ

तै १, १, ६, ५, २, ५, १, ५, ३, ७,
-शा ता. १, ५, ३, २, ४, १२, ३, ३,
२, -झि श १, ८, २, १, २

अयातयाङ्गी वा ३, ३, १, १६^१, ४,
५, ८, ३^१, ८, ७, २, ७^१, तै १, १, ६,
५, २, ५, १, तां २, २, १, ७, -झी
जै १०४, -झीम् श ४, २, २, ९,
-झीयु जै १०४, -झय श ७,
१, १, ११, -म्न्या श ४, ६, ९,
२१^१, १२, ३, ३, २

अ यातयामा(-मडअ-)शरस्य-म्
आ १

अ यातयाम्य-म्न्याय गो १, ५, १०,
अया-सोमीय-गद

अ यात्-२अय, २अयस् द्र
अ यास्य-स्य ऐ ७, १६, शा ३०,
६, श १४, ४, १, ९, २१, २६, ५,
५, २, २, ७, ३, २, ८, तैआ ३, ५, १,
ता ११, ८, १०, ११, जै १३६,
२००^१, जै २, ३, २, २, ३, ७, ८,
४, २, २^१, -स्वम् तै २, २, ७, ३,
२, ११, ५, जै २००, जै २, ३,
१, १०, -स्यात् श १४, ५, ५, २, ३,
७, ३, २, ८, -स्येन जै २, ३, १, २

अ युज्-अम् श १३, ८, १, ३,
-हाड हा श ३, ९, ३, २, ४,
-युहाड हा तै ३, २, २, ६, -हेपु
श १३, ८, १, ३

अ युक्त(√युज्)-क. ता ६, ५, २१,
-कम् श ४, ३, ४, १, २, १२, ४, १,
३, -कानि ५, ५, १०, -कात् श
५ ४, ३, १, ४, -कन वा ६, ३, १,
१, ४, -गिम श ९, ३, ३, २^१

अ युज्-अ श ९, ३, ३, ४, तैआ
१०, १, १६, ता १२, ८, ५, ११, ७,
२२, ६, ५, ७, ७, जै १२९, -जाम्
श ९, ३, ३, ३, -झि शा २२, १,
-झु तै २, ७, १, ८, ४

१ वस । विसर्गलोपसवर्णसंधी च द्र । अया^१ टि द्र । १ विसर्गलोप सवर्णसन्धिश्च छादसो द्र,
एव किल मा अभिप्रयन् प्रतीयते । 'अया^१ टि द्र । १ २अय, टि च द्र । १ युषा 'अय कुट्टस्त' १ 'अयस्',
अयस^१ प्राति सैध्दिभिप्रेते तत्र तत्र च ि द्र । 'इदम्' इत्यत्र च स्थलानि द्र ।

अ-युत(√यु)- -तम् तै. २, ७, ६, २;
 ३, १०, ८, २; तां. १९, १३, ६;
 मं. २, ६, १; गो. १, ५, २३; -ता
 श. १३, ५, ४, ८; -तामि गो. १,
 ५, २३; -ताय तै. ३, ८, १६, २;
 -तै: तां. १७, १४, २.
 अ-युत-धा जैउ. १, २, ३, ४; ५, १, ३;
 २, ५.
 अ-युत-धार- -रम् जैउ. १, २, ३, १.
 अ-युत-यात्रिन्- -नम् तां. १७,
 १४, २.
 अ-युता(तडअ)-क्षर, रा- -रम् ऐआ.
 ५, ३, ३; -रा तैआ. ६, ८, १.
 अ-युध- -धाऽइव जै. २, १.
 † अ-युध-मारिन्- -रि ऐ. ८, २, ५.
 अ-यूप- -पा: तै. २, ४, ६, ८.
 अ-योग-क्षेम- -म: ऐ. १, १४; श.
 ११, ४, २, २.
 अ-योग- -गम् तै. ३, ४, १, १.
 अयोगन- -अवसू द्र.
 अ-यो(व्य-)ध्या तैआ. १, २७, ३;
 -ध्याऽइव तै. २, ५, ४, २.
 अ-योनि- -नौ श. ४, १, २, १०; ७,
 १, ४, ५; तैआ. २, ८, १; सा. १,
 ७, ११.
 अ-योनि-ज- -जा: तैआ. १, ८, ६.
 अयोमुख-, अयोरस-, अयसू द्र.
 अन्(√क)- -रम् गो. २, २, १०;
 ६, ८; -रा: शांआ. ५, ८; श. ४,
 ५, ५, ५; तां. १०, ५, ७; जै. १६८;
 -रा इव ऐ. ७, ९; तै. २, ८, ५, ७;
 -राय श. १, ४, ३, १५; तै. २, ५,
 १, ३; ८, ४, ३; तां. १०, ५, ७;
 -रायऽइव तै. ३, ५, ३, २; -रेणऽ-
 रेण तां. ७, ७, १३; -रेषु शाआ.
 ५, ८.
 अश्र- -राम् अद्र.
 अ-रक्ष- -क्ष: शां. १८, १२; -सा
 श. ६, ३, १, २०.

अ-रक्षो(-सुह-)इत-म् शां १८, १२.
 अरक्षत-, अरक्षम- अरम् द्र.
 अ-रत्न- -ज: श. १४, ६, ८, ८.
 अरण(√क)- -णम् श. ५, ४, १, १५;
 -णा जै. ८८; -णा: तां. ९, १०,
 १; -रत्नै: तै. २, ४, ५, ६.
 अरणि, जी- -गिध्याम् श. ६, ६, ४,
 १३; -णिम् तै. २, २, १, ६;
 -णियु श. ४, ६, ८, ३, ५; ८-१०;
 १४; -णी ऐ. ७, ७; शां. २,
 ६; श. ३, १, १, ११; ६, ३, १०;
 ६, ६, ४, १३; १४, ९, ४, २, १; तै.
 ऐ. ३, ४; -ण्यो: ऐ. ५, ५; ऐआ.
 १, १, २; शां. २, ६; २२, ७; २५,
 ११; शांआ. १, २; श. ४, ६, ८,
 १३; ५, ३, १, १; १२, ४, ३, ३; १०;
 ४, १, ५, १, ३; २, १; १३, ६, ३,
 २०; सा. १, ६, ५; गो. २, ४, ९.
 अरण्य(ण+यत्)- -ण्यम् ऐ. ५,
 २३; ७, १४; श. ५, २, ३, ५;
 ९, ३, १, २४; १३, २, ४, ३;
 ६, २, २०; १४, ८, ११, १; तै.
 १, ७, ३, ८; २, २, १, ४; ३, १, ३;
 ४; तैआ. २, १७, १; तां. २१, ३, ५;
 जै. १६८; व. ३, १; -ण्यस्य जै.
 १६८; जैउ. ४, ४, १; -ण्यार ऐ.
 ७, १५; व. १, १; जै. १६८;
 -ण्यानि ऐ. ३, ३, १; जै. १६८;
 गो. १, ४, २, ३; -ण्ये ऐ. ७, १४;
 १५; ८, ११; श. २, ५, २, २५;
 ११, ५, १, १३; १४, ९, १, १८;
 का. १, ५, १, २३; तै. १, ६, ५, ३;
 २, ६, ६, २; तैआ. १, २२, २, ३; २,
 १२, १, १५, १; १०, ६, २, १; ता. ९,
 २, १९; १६, ६, ३; जै. ३०; १४०;
 १४४; १५०; १७२; २०८; जैउ.
 ३, ६, १, २; सा. २, ४, १; ३, ३, ३;
 ९, १; गो. १, ५, २५; -ण्येन जै.

१६८; -ण्येयु श. १३, २, ४, २;
 ४; तै. ३, ९, १, ३; ४; जै. १५०;
 अरण्य-गेय(√गै)- -यम् त. ३.
 अरण्य-भाग- -गा: श. १३, २, ४, १.
 अरण्यानि, नी- -निऽड-०नि तै. २,
 ५, ५, ६; -नि: तै. २, ५, ५, ६; ७;
 -नीम् तै. २, ५, ५, ७; -ण्यम् श.
 १२, २, ३, १२; तै. २, ५, ५, ७.
 अरण्य(अ-ण्यऽअ)यतन- -ना: तै.
 ३, ९, १, ३; -नानि व. ३, १.
 अरण्येऽ(अ-ण्येऽअ)नुवाक्य- -न्य:
 तै. १, ७, ७, ३.
 अरण्ये(अ-ण्येऽअ)नस्य(अ-नुवृच-)-
 न्य: श. ९, ३, १, १२; २, ४; ३, ४;
 -च्यार् श. १३, ३, ४, १; -च्ये
 श. ९, ३, २, ४.
 अ-रत(√रम्)- -तऽइव जै. ७९.
 अरति(√क)- -ति: तै. २, ५, ४, ४,
 -तिम् शां. २३, ३; श. ४, २, ४,
 २४; १३, ५, १, १२; तै. २, ८, २,
 ४; ३, ६, ९, १; तां. ४, ६, १९;
 १४, २, १; -तौ ॥ जै. १८०.
 अरति- -त्रि: श. ६, ३, १, १३; ६, ७,
 १, १४; १४, १, ३, ६; -त्रिम् श.
 १३, १, २, २; तै. ३, ८, ३, ३; व.
 ४, ४; -त्री ऐआ. ५, १, ४; श.
 ४, २, १, १५; १९; १०, २, २, ७; तै.
 २, ६, ५, ५; -त्रीम् श. १०, २, ३,
 ११; -त्री तै. ३, ३, १, ४.
 अरति-मात्र- -त्र: ऐआ. १, २, ४;
 -त्रानि ऐ. ८, ५; -त्रार श. ६,
 ३, १, ३०; श. ७, ५, १, ६; १३;
 -त्रे श. ६, ३, १, ३०; ७, १, १, ४२;
 ५, १, ६; १३.
 अरति माष्ट्री- -श्री श. ६, ३, १,
 ३३; ७, १, १४; १४, १, २, ६;
 -श्रीम् श. १०, २, ३, १३.
 अ-रतिन्(-अ+इति)- -रतिन: तै.
 १, ७, ३, १.

† सा. 'अयु' इति प्राति० अपि यद् विकल्पयति तदुपसंयमः † 'अरण्यान्वाहवाः संदिग्धोऽयं पाठः । 'अ-रति-
 (√रम्) वस. कुञ्चित् केपायिद् प्राचा माष्यहृतां विगतांपेक्षः पारि. द्र. ॥ = ५, २, १; 'अरत्नौ' इति P. व. पाठः ।

३, १०, १, २; गो. १, २, ९; -णम् ५-
 इव ऐ. ४, ९; -णस्य वा. जैआ.
 १, १९०; -णा वा. ३, ३, १, १५;
 -णा ऐ. ३, ३, ४; तो. २१, १४,
 ८, तैआ. १, २, ३, २; २, ४, ४; ३, २;
 २; जै. २०७; -णाम् वा. ३, ३,
 १, १५; -णाय तैआ. १, ३, २, २;
 -णास. तैआ. १, २, १, ३, २, ४,
 ३, १, ६; -णे वा. १०, ६, १, १,
 -णे ऐ. ४, ९; ते. ३, ११, २, १.
 भरुणी+ -भि. वा. ७, २, ३, ८.
 भरुण-तम- -माऽइय तो. २५,
 १२, ५.
 भरुण-वृत्ति- -वां: वा. ४, ५, १०,
 ५, ६.
 भरुण विशाह- -इ जै. ७४.
 भरुण पुष्प- -प्याणि वा ४, ५, १०,
 २, ३.
 भरुण-रजस्- -जा तै ३, १०, १,
 ४, ९, ८, १०, ३.
 भरुणा(-णडम)-इव- -इवा तैआ
 १, १२, ४.
 भरुण्यती- -ती तैआ ३, ९, २,
 -तीभ्य. तै ३, १, ४, ८
 भरुमंघ- -घान् ऐ ७, २८.
 भरुमुंघ- -खान् शाआ ५, १, जै
 १४०
 ? भरु-शस्त- -स्ता गो १, ५, २४
 भरु- -प वा. १३, २, ६, १, तै ३,
 ९, ४, १, ता १५, ३, ४, -यम्
 वा २५, १५, वा ६, ४, २, ९,
 ७, ५, २, १९, १३, ३, ६, १, तै २,
 ५, ५, ४, ३, २, ४, १, तैआ ४, ५,
 २, -पस्य ऐ ४, ३, २, वा २०, ३,
 २०, २
 भरुम्- -रु वा ३, १, ३, ७, १०, गो
 २, १, ३
 भरुभ्र(त→)ता- -ता वा १३,
 ३, ६, ६, तै ३, ९, १८, २, -ताम्
 वा ९, ८, १३

भ-रुभ्र- -क्ष. तो. २०, १३, ५; जैव.
 ३, ६, ४, ६; -क्ष इड्य गो. १०, १.
 भ-रुभ्र-ता- -ताम् तो २०, १३,
 ४, -ताये घ. १३, ८, ३, १३.
 भ-रुभ्र- -वेण तो. २४, १, ३, -वेऽय
 तै ३, ४, १९, १.
 भ-रुभ्र-ञ- -ञ: वा. १४, ७, २, २.
 भरे! वा २, ४, ४, ४; १३, ५, २, १८;
 १४, ५, ४, ५, ५, १०; १२, १४;
 १६, ७, ३, २; ६; १३, १५, २, ५,
 जै. ५३.
 भ-रेतुस्- -ता. वा १४, ९, ४, ९.
 भ-रेतुस्- -रुका: जै १३; -रुकात्
 वा ७, १, १, १०.
 भ-रेयस्- -स. तैआ. १, १०, ३९,
 २, ७, १, -सम् तै. २, ४, ५, ४,
 -सौ वा. ३, ४, १, २४.
 भु-रोचयित्वा(✓रुच) तैआ ५, ५, २.
 भु-रोचु- -क तैआ ५, ५, ३
 भ-रोह-पूर्व- -वांणि स २.
 भर्क- -कं ऐआ. १, ४, १, ५, २, २, १,
 २, शाआ. १, ४, ७, वा २, ५, १,
 ४, ८, ६, २, १९, ९, १, १, ४, ९,
 ४, २, १८, २०, १०, ३, ५, ५, ४,
 १, ४, १५, २१-२३, ६, २, ५-७,
 ५, २, ८, १२, ८, १, २, का १, ४, ३,
 ४, तै १, १, ७, २, ८, १, ५, ३, ३,
 ७, ९, ९, १०, १०, २, ता ५, १, ९,
 १४, ११, ९, १५, ३-२३, ३४, जै
 ६, जैआ २, ३, ३, वा १, १९८,
 ७, ३, ३, ४, ७, ८, सा २, ३, ६,
 गो २, ४, २, -कम् ऐआ २, १,
 १, ५, २, ३, वा २, ५, १, ४,
 १०, ३, ४, ३, ५, का १, ४, ३, ४,
 तै २, ८, ५, ५, तैआ ३, ११, ६,
 जै ६, -कंस्य वा ८, ६, २, १९,
 १०, ६, २, ५, ३, तै २, ५, ८, १२,
 -का ऐआ ५, २, २, वा १०, ३,
 ४, ४, ५, ३, ३, ४, -काणाम् वा
 १०, ३, २, ४, -कान् वा १०,

३, ४, २, ५, ३, ३-७; ९; ११;
 -कं शाआ. १, ४; जै. ६; -कंभि
 तै. १, ५, ८, २; -कं ऐ. ६, १८;
 १९; शाआ. २, १८; तै. २, ४, ६,
 ३; ६, १६, २, ७, १३, २; ८, ३, ८, ४,
 ६; ८, ९; गो. २, ४, २, ६, १;
 -कौं वा. १, २, ३, ३; २, ३, १, ५,
 ९; जैआ. ३, ३.
 भर्क-कोशु- -इयौ वा. १०, ३, ४,
 ३, ५.
 भर्क-मीय- -व: आ. २, ३, १२;
 जैआ. २, ३, ३.
 भर्क-ख- -म् वा. १०, ६, ५, १.
 भर्क-धाना- -ना वा. १०, ३, ४,
 ३, ५.
 भर्क-पर्ण- -णम् वा. ९, १, १, ४, २,
 -णं वा १०, ३, ४, ३, ५, -णं वा
 ९, १, १, ४, ९.
 भर्क-पलाग- -शान्याम् वा २, २,
 ३, १२, का १, २, ३, १०, ११
 भर्क-पुष्प- -पम् शाआ १, ४,
 ता १५, ३, २२, -प्ये वा १०, ३,
 ४, ३, ५, आ. १, ५६५, २, ३, १४,
 -प्येण ता १५, ३, २, ३
 भर्क-मूर- -म् वा १०, ३, ४, ३, ५
 भर्क-रूप- -म् तै २, ५, ८, १२.
 भर्क-लिन्- -न ऐआ ३, २, २
 भर्क वक्- -वत् शाआ २, १५,
 -वन्ति शाआ २, २, ६
 भर्क-वती- -ती शाआ २, १६,
 १८, -तीयु ऐआ १, ४, १, तो
 १, १, ८, -त्वा ऐआ १, ५, ३,
 -त्वी शाआ २, ७
 भर्क विध- -घ वा १०, ६, २, १०,
 -घम् वा १०, ६, २, १०
 भर्क शिरस्- -र वा २, ३, ६, आ
 २, ३, ११, जैआ २, ३, ३
 भर्क समुद्ग- -ज्ञौ वा. १०, ३, ४,
 ३, ५
 भर्क(कंडअ)-धमेध- -धयो वा

९,४,२,१८, तै ३, ९, २१, ३,
 -घो श १०,६,५,८, तै ३, ९,
 २१,३^४, जै ६
 अर्काप्रीला- म् श १०,३,४, ३,५
 अर्किन्(क+इनि)- र्किण तै १,
 ५,८,२
 अर्क्य- न्यम् श १०,४,१,४,१५,
 २१-२३, १२,३,३,१४, तै १,२,
 ३,४, तां १६,७, ४,११,११,
 जै ४,११,२,१,४, -न्येस्य श
 १०,६,५,१^१
 अर्गळ(ल)- ल्जेन जै ३६
 अर्गले(लड्)पीका- फे शांशा
 २,१६
 अर्घ- म् श १४,९,१,७
 अर्घ्य(घ+यत्)- घ्ये शा १
 √अर्च्, अर्चति घ ४, ६,७, १^४, ७,
 ५,२,१२, अर्चन्ति ऐआ ५, २,
 २, अर्चामि श ३, ३, २, १२,
 अर्चं शा २४,१, अर्चत ऐ ४,
 ४, ऐआ २, २, १^४, शा २६,
 १६, अर्चाम ऐ ५,२०
 अर्चयन्ति तैआ १०,१५,१
 अर्चत्- चत् तै ३, १२, ३, ३,
 -चत श १०, ६, ५, १, -चंते
 श १०,६,५,१, -चम् श १, ८,
 १,७,१०, २,५,१,३,३,९, १,४,
 १०,६,५,१,११,१,६, ७, का १,
 ४,३,३ -चन्त शां २६, १०,
 श १,२,५,७ १८, ५,३,३,६, २,
 ३,७,२,२,३,२,२,२,६, २,२,२,९,
 ४,२,४,१२,५,४,२,६,४,१ १०,
 ४ ३,६ ११,५,९,४, १४, १, १,
 १७ २,२,४४, का १,२,२,६, २,
 २ ३,७,१७, तैआ ४, १७, १,
 जै १८५
 अर्चन्ती- न्य श १,७,३,१४,
 ४,१,२,१५ ११,१,६,१६
 अर्चद् धम- मस्य तै २, ७,
 १२,१

अर्चयितृ- ता शांशा १०,८
 अर्चा- र्चया श ११,५,७,१.
 अर्चि- चय श १, ४,१, १२, ७,
 ३,१,२९^१, १२,४,४,५, जै १८९^१
 -र्चिं श २, ३,७, १२, का १,
 २,१,६, -र्चिमि श ६,८,१,९,
 -र्चिन्धाम् तै ३,९,१७,३
 अर्चि-मुत्- त् तै ३, १,३, ७^१,
 १२,३,४
 अर्चिस्- र्चिं शां २८,५, पा ६,
 ६, १, २२, २,८, ९^१, १०, ११,
 १०,२,६,४,५,१, ५^१, २,१,३,६,
 ७, १४,१,३, १७^१, ९,१,१२, १८,
 तै २,१,१,१,२,३, २, ९,२, ३,
 ३,४, ६, १०, ६,१, ११, ३, १,
 तैआ १,९,१,४, ५,१, ५, ४,६,
 ६,१,४,१०, १३, १, -र्चिय श
 ६,६,२, ११, १०, ५,२,५, १४,
 ९, १, १८, तै २, ७, १५, ६,
 -र्चिपम् जै ११७, -र्चिमा शा
 २५, १५, श ६, ४, १, २, ७,
 ५,२,१७, ९,२,१, २, ता १४,
 २,६, सा ३,४,१०, -र्चियि तै
 १,४,८,२, २,६,३,४, ३,३,४,६,
 तैआ १०,१३,१, -र्चिये श ९,
 २,१,२, तैआ ४,३,१, ५,३,६,
 -र्चियि ऐ ३,३५
 अर्चिं(चिसडव)र्यं विशेष- पा
 तैआ १,९,१
 अर्चिष्पा(सुष्पा)णि- गये व
 ५,७
 √अर्च्, अर्चति घ ११, ५, ९, १२,
 का १,३,३,२०
 अर्जयत् ऐआ १,५,२
 अर्जुन- ञन तैआ ६,९,१, -न श
 २,१,२,११, ५,४,३, ७ का १,
 १,२, ७ -नम् ऐ ५, १५, शा
 २३८^१, म २,७, २, -नामि ता
 ८,४,१, ९,५,३, ७^१, -नाय तै
 ३,१०,७,१

अर्जुनी- नी तैआ ६,७,१, -न्य
 श २,१,२,११, का १,१, २,७
 अर्जु- ण श ७, १, १, २४, -र्जुम्
 श ७,१,१,२४, -र्जे तैआ ३,
 ११,१
 अर्ग्य- व श ७,१, १, २३^१, ५,
 २,५,१, तैआ १०,१,१३, -वात्
 तैआ २,३,१, ४,४२,५, १०,१,
 १४, -वे ऐआ २, ४, २, श
 ७, ५, ७,५,१, ९,१,१, ३०, २,
 ८,९,१
 अर्ग्यस्- र्जे तै २,६,९,१, -र्जस
 तै २,८,७,९
 अर्जुक- का श ४,६,८,१२
 अर्ज्य- र्ध ऐ १, २७, श ३, ३,४,
 २०, ६, २, २०, ५, ७, ५, १३,
 का १,३,२,१०, तै ३, १०, ९,
 १४, तैआ १, २, ४, -र्जम् ऐ
 १,२१, शां ३,९, शांशा ४, ३,
 १४,२, श १३,८, ४, १२, १४,
 ९,४,८,९,१०,२०, तै २, ८, ८,
 २, ३,६,११,२, तैआ २, ७, १,
 जै ५३, -र्धा गो १, १, २२,
 -र्धान् श ११,५,७,१, तैआ १,
 ३१,६, -र्धानाम् का १,३,१,२,
 -र्धानि तै २,८,७,३, -र्धाय का
 १,४,१,५, -र्धे दे ३,१८, -र्धिन
 ऐआ ३,१,६, शांशा ७,१५
 अर्धे ज- ज शांशा १४,२
 अर्धे वत्(मनुष)- त् गो १,१,२६
 अर्धे सामन्य- न्म गो १,१,२६
 अर्धिन्(र्ध+इनि)- न ता ३, ४,
 १०
 अर्धे गा- गा तै ३,७,९,७
 अर्धे(र्ध+इ+क्लिप्)- त श ५,
 ३, ४, ७^१, तै १,७,५,१
 अर्धे(र्धे)- र्धे श १, ३, ३, १२,
 ७, ४, १, ३८, तै २,१,४,८,
 तैआ १,२४,३, तां ५, १, १३,
 -र्धम ऐ ३,२५ ५,३३,३४, ७,

† मिसु सुपा । कालि तु नोपलभ्यते । ‡ इतरस्यप्येव्यलक्षण ।

१, घा ३, ४, ६, ११, २५,
 १४, घा. १, ५, ४, ५, ३, ७,
 ८, १०, ७, ३, १, ६, ८, ३, ४,
 १६, ६, ३, १२, ११, ४, ३, २,
 १४, २, १, १५, तै ३, ७, ११,
 ३, तैआ ६, १०, २, तां ४, १०,
 ४, गो १, ३, २; ३, ४, ५, १८,
 -धस्य दा १, ४, ५, ५, ४, २, ४,
 २०, ७, ४, २, ४१, १२, १, १, १०,
 का १, १, २, ५, जै ९५, गो १,
 १, १३, १४, ३, २, ३, ४, ६, -धात्व
 दा ४, ३, ४, १४, ६, १, २, ३१, ९,
 ३, ४, ११, तां ५, १, १४, -धावि
 दा ९, ४, -धे आआ १२, ४,
 दा. १, ५, ४, ५, ३, ७, ४, १०,
 १२, १, १, १०, तै ३, ७, १, ९,
 जै ९५, गो १, १, १३, १४,
 ३९, ३, २, ३, २, ४, ६, -धेव
 ऐआ २, ३, ३

अर्ध, घां(किं) - धं दा १, २, २, ५,
 ७, ३, १, १०, ४, ५, १५, ८, २, ४,
 १९, ६, २, १२, ११, २, ६, ५, ६,
 का २, २, १, ४, तै १, ६, ८, ४, ३,
 ३, ३, ५, ७, १, ९, तैआ ५, २, ३,
 -धस्य दा १, ५, ४, ५, ३, ६, १, २, ६,
 ४, १, ३, १३, १४, ५, ४, ५, १५,
 ६, २, १, ११, ७, ४, ११, ८, ६, १,
 १२, ७, २, ३, ३, ७, ८, १०, १, ३, २,
 ४, १, १६, ५, २, ८, १४, ३, १, २, ४,
 तै १, २, ६, ३, ३, ३, १०, ३, ४,
 ३, ४, १, जैव ३, ४, २, ५, ३, ५,
 जै १६७, -धां ए ३, १९, दा
 ३, ८, २, ७, ४, ६, ८, ५, का १, ६,
 १, ४, जैव ३, ४, ३, ५, -धात्व
 ऐ. ३, २, २, ५, दा ६, ७, ४,
 ११, -धात्व दा ३, ६, २, २२,
 -धान्मा ५, १, ३, ५

अर्ध घ(लु(→)वस्- ख गो १,
 १, २५
 अर्ध चतु(थे→)धीं गो १, १, २५
 अर्ध वृती(य→)या- सु ऐआ ७

१, ५
 अर्ध-प्रयोद(-दा→)ना- सु ऐआ
 ७, १, ५
 अर्ध दत्ता- ता जैव. ३, १, १, १,
 अर्ध-पदोदक- -वाणि दां २२, ५
 अर्ध-भाग- गस्य गो १, ३, ४
 अर्ध-भाज्- भास्, गू ऐ ५, ३४,
 व १, ५, तां २, १५, ३, जैव ३,
 ४, ३, ५, -जम् दा १४, २, १६,
 १, ३०, १
 अर्ध-मास- स दा १, ६, २, २४,
 २, १, ३, १, का १, १, ३, १, तां
 १०, १, ४, -सयो तै १, ८, १०, २,
 -सख्य दा १, ३, ५, ८, तै ३, ३,
 ७, १, ९, ११, २, तां ४, २, ८,
 -सा ऐ १, २३, ४, १२, १६,
 दा ९, ६, १९, ८, शाआ १, १,
 २, ५, ७, २१, १०, ५, दा १, ४, १,
 ९, २, २, २, ५, ३, ४, ४, २०, ४, १,
 १, १५, ६, १, १२, ७, ४, ५, २१, ८,
 १, ४, ८, ३, ३, ११, ४, १, १८-२५,
 १०, २, ५, ५, ६, १, ७, ४, ३, २१,
 ७, ३, १०, ६, ४, १, ११, ३, ७, ४,
 ५, ४, ८, १२, १, ३, १०, ३, २, २,
 ८, ३, १४, १३, २, ५, १, १४, ६,
 ८, ९, का १, २, २, ४, तै १, ५, ५,
 ६, ६, ८, ३, ३, ७, ५, ८, १०, ९, ८,
 ११, १, १७, १२, ९, ४, तैआ १, ८,
 १, १४, ३, २, ८, १, ४, १९, १,
 २, ६, १, ५, ६, २, १०, १, २, ६, १,
 ४, २, १२, ४, ११, ६, ३, ४,
 तां १०, ३, ३, १४, १, ११, १५, १,
 १०, १६, ७, ५, २३, २, ३,
 व ३, १, म १, ५, १५, जैव १,
 १५, १, ५, ३, ५, ४, २, ४, गो १,
 ४, १०, ५, ५, २३, -सात्व तै ३,
 ३, ९, ११, -सान् ऐ १, २३,
 शाआ १०, ५, दा १, ३, ३, ९,
 ६, ७, ४, ७, १०, ४, ३, १२,
 १२, १, ३, १०, ८, ३, १४, १३, ३,
 ५, १, तै १०, ४, ३, १, ६, १, १

७, ४, १२, १२, ८, ३; तां ४, १,
 १४, जैव १, १५, १, ५, ३, ५, ४,
 १, गो १, ४, १०, -नाम् दा
 १०, ४, ३, १९, ११, २, ७, ४, १२,
 १, ३, १०, १३, २, ५, १, तै ३,
 १०, १०, ३, ११, १, १६, गो १,
 ४, १०, -सै दा १०, ४, ३, २६,
 २९, तै १, ४, ९, १, ३, १, ११,
 सा ३, ८, ३, -सैव सै दा १०, १,
 ५, ४, तै ३, २, ८, ५, -सेन सा २,
 ५, ६, -सेम्य ऐ १, २३, तै ३,
 १, ६, १, तैआ ५, ६, २, म १,
 ५, १५, गो १, ४, ९, -सेपु ऐ १,
 २४, दा १०, २, ५, ५, ६, ८, ११,
 २, ७, ४, तै ३, १०, १०, ३, ११,
 १, १८, ता ४, १, १४, -सै दा
 १०, ४, २, १९, -सै दा १, ६, २,
 २५, ७, २, २२, वा १, ३, ४, १०,
 तां २५, १०, १०
 अर्धमास-भाज्- -जम् दा १०,
 ४, ४, ४
 अर्धमास लो(क→)का- का दा
 १०, ४, ३, १९
 अर्धमास गुस्() ऐ ४, १२, १३,
 १६, दा १, १, २, ११, ३, ५, ८,
 ११, २, ६, १२, का २, १, २, १०,
 तै ३, ३, ७, १, ९, ११, २, तां ४,
 २, ८, १०, १, ६
 अर्धमास-सहख- खण दा १०,
 ४, ४, ४
 अर्ध रात्रि- प्रय गो १, ५, ५
 अर्ध रात्र- त्रे सा २, ५, ३
 अर्ध(धंशु)वृ- वं ऐआ २, २,
 २, सा ११, १, २८, ७, दा ३,
 ८, ३, ३१, गो २, ५, १०, -चम्
 ऐआ ५, ३, १, सा ७, १०,
 २६, ५, शाआ २, १; श ७, ४,
 २, २५, २६, -धात्व ऐआ ५, ३, १,
 -धात्व ऐआ ५, ३, १, -धे सा
 १४, २, १५, ५, १८, ५, -धेव-धे
 दा ४, ३, २, ६, वैन ऐआ ७,

३, १, शा ७, १०, ९, २, १४,
 २, १५, ५, १८, ५, २६, ६, -ची
 शा ७, १०, ११, १, शाआ २,
 ११, शा ३, ८, ३, ३०, ३१, ८, ६,
 २, ३
 अर्धर्च शास्त्र() ऐ २, १८, ३,
 ३१, ४, २, १, ६, २, २४, ०८,
 ३२, ३३, ३६, शां ११, १, २,
 १६, ३, २५, ७, २६, ८, २८, ७,
 ३०, ४, शा ४, ३, २, ६, ११, ५, ४,
 १५, तीआ २, ११, १, गो २, २,
 ६, ३, ११, ६, ८, १२, १३, १६.
 -शां ३ ऐ ६, ३
 अर्धर्चशा-शस्त्र(√शास्त्र) -श्वयाय
 शा २६, ८
 अर्धर्च शस्त्र, श्वया- श्वया गो २,
 ५, १०, -श्वये गो २, ३, ११
 अर्धर्चो(चंडउ-दक) -कांणि शा
 २२, ५
 अर्धर्चर्च, चर्चा(चंभयत) - चर्च
 ऐआ ५, २, १, -चर्चा ऐआ ५, २, ५.
 अर्धर्च वृगल- मृद्वव शा १४, ४, २, ५
 अर्धर्च मत- मृ शा ३, ६, ३, ४
 अर्धर्च सामन्- मि सा २, ४, ७
 अर्धर्चा(धेऽआ):म- म् ऐ ७, २६
 अर्धर्चा(धेऽअहन्)ह- हा गो १,
 ५, ५
 अर्धर्चर्ध+नि म जै १७, ७४
 अर्धर्च(धेऽइ)घा- घ्या ता ८, ९,
 १५ १७, -घा ता ८, ९, १४ -घाम्
 ता १३, १२, १०
 अर्धर्च(धेऽइ-न्)घ- ग्वाणि शा ९,
 ३, २, ९
 अर्धर्च(धेऽउ)घित- त जै १, १,
 ३, २, ४, -ते तै १, १, ४, ३
 अर्धर्च, का- क शा १३, १, ३, ८,
 -का तै २, १, ३ ६
 अर्धर्च, √क ह
 अर्धर्च- द ऐ ६, १, शा २९, १,
 शा १३ ४, ३, ९, तां ४, ९ ५ ९

८, ८, २५, १५, ३, जै. १४६,
 -दम् तै ३, ८, १६, ३, -दृश्य
 आ २, २४, ६, जै. १४६,
 -दाय तै ३, ८, १६, ३, -देन
 शां १५, १, -द्वै ता १७, १४, २
 अर्धुद धा जै १, २, ३, ४, ९, १, ३,
 २, ५.
 अर्धुर्द-यामिन्-नम्तां १७, १४, २
 अर्धुदोदासर्पणी ऐ ६, १
 अर्धु- -मृश्य तै ३, ११, ६, ३, -भे
 तै २, ७, १३, १
 अर्धक- -भेभ्य ऐ ७, १६
 अर्धु(√क)- -मांस तै २, ४, ६, ८,
 -भेभ्य तै ३, ४, ९, १.
 अर्ध कपाल- ल तैआ ५, ३, १३
 ? अर्धु- -र्वा तै २, ८, ९, १
 अर्धु(√क)- -र्ध ऐ ४, ११, तैआ
 १, २, ७, ६, तै २, ६, ६, २, -र्धे श
 १२, ९, ३, ३
 अर्धु-जा(र→)रा शा १३, २, ९, ८, तै
 ३, ९, ७, ३
 अर्धु पत्नी- की तै २, ४, ७ ९
 अर्धुमुन्- -मन् शां २६, १३, तै
 ३, १, १, ७, -मणम् शा ५, २, २,
 ९, ३, ५, ९, तै २, ३, ५, ४, ८, ८,
 ३, म १, २, ३, -मा ऐ ५, १,
 शां १५, २, २१, २, २२, ४,
 २४, ९, २६, १६, शा ५, २, २,
 ११, १३, ५, १, १८, तै १, १, २,
 ४, ९, १, २, ३, ५, ४, ६, ७, १२, ५,
 ८, ६, ३, ३, १, १, ८, ४, ९, ७, १०,
 १, तीआ १, १३, ३, ७, १, १, १२,
 १, तां २४, १२, ४, म १, २, ३,
 १६, १८, ६ १५, -मण शा २ ३,
 ४, ३, ७, ५, ३, १, २, ५, १, १२, का
 १, ४, १, २६, तै १, १, २, ४, ५, १,
 २, ७, ६, ६, २, १, ८, २, तां २५
 १२ ३, -मणा तै २, ३, ५, ३,
 -मण शा ५, ३, ५, ६, तै ३, १,
 ४, ९

अर्धम(←मन्)-भूति- -ति व
 ३, -ते. व ३,
 अर्धम(←मन्)-राध- -धात्व ३,
 अर्धल गृहपति- -तय ता २३,
 १, ५
 अर्धव(√अर्धु)- -वंत तै २, ४, १, ५,
 ३, ७, ५, ७, -वंताम् तै २, ४, ५,
 ६, तीआ १, २९, १, -वंति ऐ,
 ३, ३, ४, तै २, ८, ६, ९, -वंन्त
 शा ३, ३, ४, ७, ७, १, ५, २३, तै
 २, ६, १६, १, ३, ६, १२, १,
 -वंन्ताम् तै २, ८, ३, १, ३, ८, ४,
 १, -वंसु शा ३, ३, ४, ७
 अर्धवन्- -वंन्त शा ६, ४, ४, ३, -र्वा
 शा ६, ३, ३, १४, १०, ६, ४, १,
 १३, १, ६, १, ५, १, १७, १८, ती
 १, ३, ६, ४, २, ४, ६, ९, ८, ८, ११,
 ३, ६, १३, १, ८, ९, ३, ९, २१, २,
 -र्वाणम् तै २, ६, १०, १
 अर्धर्च- -र्चो, श् ऐ १, २५, २, ७,
 ऐआ ५, ३, ३, शा ९, ६, १, १२,
 १, १८, ३, शा १, ४, २, ४, ५, १,
 १०, ३, ३, ३, ४, ६, ४, ६, ५,
 ४, १, ८, २, ५, ६, ५, ३, ७, ९,
 १, २, ३०, ६, १, २०, १३, ५, ४,
 १९, का १, २, ४, ९, तै २, ८, ५,
 ८, ७, ७, ९, ५, ३, ६, ८, १, तीआ
 १०, १, ९, ता ९, ३, ७, ८, १०,
 ५ १, ६, जै ९७, १०६, जै १,
 २, २, ५, -वाङ्गु गो २, ५, १५,
 -र्वाङ्गु ऐ ४, २५, ६, ११, ११,
 ७, १, एआ ५, ३, १, शा २०,
 २, शा १, ९, ३, १०, ७, ४, १,
 १८, ८, ७, १, २०, ती २, ४, ३,
 ११, ८, ५, ९, ३, ८, १७, ३, तीआ
 २, १५, १, ३, ११, ७, ५, १३, ३,
 ता १०, ५, २, १२, १०, ६, १६,
 ८, २, २०, १६, ६, जै ११, ९०,
 ९२, १०६, जै १, ९, २, ५,
 १७, ३ ७ गो १, ३, १८, २, ३,

† =क. २, २३, १५, १८ 'शजु' दत्त, विमवाणीयमेतत् । सा तु 'उदार, अष्ट' इति ।



२१, ६, २, -वाच वा ६, ७, ३,
 ५, १०, ८, ३, ४, ७, ७, १, १३,
 २३, ९, १, १, ३४, जै ३९,
 -वाञ्छि ऐ ३, १०, ४१, शा १६,
 ५, वा ३, ६, ४, ६, ८, ५, २,
 ७-१०, ता ७, १०, ५, १३,
 १२, ८, २५, १, १३, जै ३९,
 -वाञ्छिम् ऐ ६, ७, वा ७, ४, १,
 १८, तै १, २, २, ५, २, ४, ३, २,
 जै ११, गो १, ३, २, २, -वाञ्छि
 ऐ ४, २, ५, शा १२, २, ३, १३,
 ता ८, ७, १, २, ५, १, १३, जै
 १०६, गो १, ४, १६, -वाञ्छिऽ
 -वाञ्छि वा १२, २, १३, -वाञ्छो
 वा ७, ३, १, १८
 अर्वाची- वी ऐ ४, २, ५, वा १,
 ४, १, ४, ३, ३, २, १६, ४, ३, ५
 १५, तै १, २, १, १३, तैआ ६,
 ६, २, जै १०६, २००, -वी
 ऐ १, २, ५, वा ७, २, १, १३, ८,
 ५, २, ७ १०, ७, २, १, १, ११,
 ६, ३, २, जै ११, ८८, -चीम्
 शा २, ३, ३, शा १, ४, १, ४, ८, १,
 २, ५, ३, ३, १, १, २, १, ६, ९, १, २,
 ३०, -च्य शा १४, ५, शा १,
 ४, २, ४, ५, १, १०, २, ३, ३, ७,
 ८, ६, १, १, ४, ९, २, ३, ३, ३
 अर्वाक् चत्वारिंश- शपु वा १०, २,
 ६, ८
 अर्वाक् पञ्चानु- शेषु वा ११, ५, ५, ६
 अर्वाक् शत- तेषु वा १०, २, ६, ८
 अर्वाक् षट्शु- शेषु वा १०, २, ६, ८
 अर्वाक् सवत्सर- र वा १४, ७, २,
 २०
 अर्वाक् सहस्र- म् ऐ ४, ७
 अर्वाक् सामन्- मा वा १२, २, १,
 ३, ४, १५
 अर्वाक् स्वरसामन्- मा गो १,
 १, २
 अर्वाग् भगीत- नेपु वा १०, २, ६, ८

अर्वाग् बिल- ल वा १४, ५, २,
 ४, ५
 अर्वाग् रजस्- जा तै ३, १०,
 ९, ४
 अर्वाग् वसु- सु वा ८, ६, १, २०,
 गो २, १, १, -सो गो २, १, १
 अर्वाग् विश- शेषु वा १०, २, ६, ८
 अर्वाचिन्- चीनि शाआ २, १४
 अर्वाचीन- न वा २, ३, १, १२,
 ता १८, १०, १०, -नम् शा १,
 ७, ४, ८, २, ३, ३, ११, ३, ८, ३,
 ३०, ४, ५ ३, १, ५, १, १, ५,
 ६, २, ३, ८, ८, २, १, २, १७, ३, १,
 १, ४, १, २, २, १५, ५, १, १, ७, १
 ९, १७, ३, ९, ९, ४, २, ४, ३,
 १०, २, ३, १८, ५, १, ४, तै २, ५,
 ३, १, ८, ९, ९, तैआ २, ७, १, ८,
 १, जै ४, १, ४, १, ४, २, ०, २, जैव
 १, १, १, ३, -नै जै ९७
 अर्वाचीना(नञ)या(←प्र) तै
 ३, ३, १, ३
 अर्वावसु- सु वा ६, १३, गो
 २, १, १, -सो वा ६, १३
 अर्वाप- प जै ४४
 अर्वाशु- श तै ३, ७, २, ३
 अप चत्(मनुष्य) वा २२, १
 अट्ट(√कृज वा √कृष) - ट्टं तै
 १, ४, ६, ५
 √अट्, अर्हाति वा २ १, ११, ३, ३,
 ३, १, ३, ४ ९, १३, ४, २, १६,
 १४, ९, ३, ११, अर्हाति ऐ १,
 ६, १५, ४, ११, ६, २३, ८, १२, १७,
 २१, २, ३, वा ३, ३, ३, १, ३, ५, १,
 १०, ६, ४, १, ८, ७, १, १, ३, ६
 १२, १४, ७ ४ १, ९, १२, ६, १,
 ७, १, ३, १, ४, २, ७, १, १७, ८,
 ४, २, वा १, १, ३, ५, ४, २, ५, तै
 १, ३, १०, ११, २, ४, ५, १०, ८, ८,
 १०, ३, ९, १३, २, तैआ ४, ७, ८,
 तां ९, ७, १२ १०, ४, ४, १६, १

१, ७, १७, १, २, १, १८, ६, २७
 जै १२४, १४३, १६१, १५४,
 २१०, जैव १, १, ६, १, २, १, २,
 ८, ३, ४, १, ३, अर्हाति तै ३, ६,
 १३, १, अर्हाति वा ६, ७, १, ७,
 अर्हन्ति ऐ ६, ९, शां ८, ६, वा
 ६, ७, १, ६, १३, १५, २२, अर्हन्ति
 वा ११, ४, २, २०, अर्हय वा ३,
 ६, २, १९, ४, ४, २, ७, अर्हाम गो
 २, ६, १४, अर्हात् ऐ ४, ११
 अर्हणाम २, ८, १
 अर्हत्- -र्हते ऐ ६, १२, ऐआ १,
 ५, ३, वा ३, ४, १, ८, म २, ४, ३,
 गो २, २, २, २, -र्हत् शा ८, ४,
 २७, ४, वा ३, ४, १, ६, तै २, ८,
 ६, ९, तैआ ४, ५, ७, ५, ४, १०,
 -र्हन्तम् वा ३, ४, १, ३
 अलक- म् ऐआ ३, २, ४, शाआ
 ८, ६, तैआ १, ३, १, २, १५, १
 अलक्षणा, णा- णम् वा ७, २, १, ७,
 १३, ८, ३, ८, -णा वा ७, २, १,
 ७, १३, ८, ३, ६, ८
 अलक्षि(त→)ता वा ३, ३, १, १६
 अलक्ष्मी- क्ष्मी तैआ १०, १,
 १०, -क्ष्मीम् ता ३, १, ५, ७
 अल्ल- म् ऐआ वा ३, २, ४, ११
 अल्लम् (=अलम्) ऐ १, १८, ३, ४८,
 ५, २, ७, ३०, ७, ३, ऐआ २, ३,
 ६, ४, २, ५, ३, ३, ३, वा १, ४, २,
 १, ३, २, १, ३, ०, ९, ३, ३, ३, २,
 ४, १, ३, ६, १०, २, १, ३, ३,
 ४, १, ४, ५, १, ४, ४, ५, ५, ५, १, १,
 १२, ३, २, ३, ६, ५, १, १, ८, ६,
 २, १, २, १, २, ३, ४, ८, १२, ७,
 २, ३, १, ४, ५, ४, १, ४, वा १, ४,
 १, ९, १०, जै १०२ १८६, १, ४
 ३, ६, ३, ९, १०, १, १, ७
 अल्लम्/क्ष्, अल्लम्/क्ष्ति ऐ ८, २, ४,
 शांआ ३, ४, ५, ८, ५, अल्लम्
 वा ४, २, ७, ११

† 'अलक्ष्' मुया स्वार्थिन्य । द्वि अ १०, ७, १, १ । 'अलक्ष्' सा सम्प्रत पाठ इति १६

अलङ्कृत, ना- -त शाभा ३, ४,
 वा ११, ५, ७, ४, -ता वा १३,
 ४, १, ८
 अलङ्कार- -र वा ३, ५, १, ३, ६,
 १३, ८, ५, ७, -रम् तै २, ३, १०,
 २, ४, -रेण शाभा ३, ४^३
 अलङ्कुर्वा(ण→)णा- -म् जै १५, १
 अलङ्कुर्वा- -म् वा ३, ८, ५, ८
 अलम्बु/भू, अलम्भवति जै १५, ०
 अलम्बुवा(√लम्) शाभा ४, १, २
 अलभमान, ना- -न जैठ ३, ३,
 ४, ११, -नम् जैठ ३, ३, ४, ११,
 -ना शाभा ११, १
 अलम्भ- -स्य तां १३, १०, ८
 अलम्भ स्व- -म् ता १३, १०, ८
 अलर्द्ध- -र्द्ध शाभा १२, ४.
 अलस- -स ए ६, ३, ३.
 अलाडु- -बु जै १६५
 अलीक्यु- -यु वा २६, ५^३, २८, ४
 अलक्ष- -क्षा तैआ ७, ११, ४^३.
 अलक्ष्मा(क्षडभ)न्त-स्व- -त्वाय त
 १, १, ६, ६
 अलोक्यु, का- -क वा ९, ५, २, १६,
 -का वा ६, २, २, २८, ९, ५,
 ३, १६^३, १४, ७, १, २२, तै ३,
 १०, ८, २
 अलोक ता- -तायै जैठ ४, ३, ७, ९
 अलोक्यु, क्या क्याम् वा ९, ५, २,
 १६, १०, २, ६, ७ -क्याम् वा ९,
 ५, २, १५
 अलोक्यु-ता- -तायै वा १४, ४,
 १, ३, ३
 अलोपा(पडभ)ङ्ग- -ङ्ग ए ८, २०
 अलोभ- -भाय ए २, १७
 अलोभ क, ना- -कम् वा २, २, ४, ४,
 ९, ३, १, ५, १०, १, ४, ११, १४,
 ४, २, ११ -कम्डव वा ९, ३,
 १, ५ -का वा १४, ४, २, ११, तै
 ३, १, ४, ५
 अलोमिदा ए ५, २३

अलोमन्- -ज्ञ जै २०, ३.
 अलोहित- -म् ए २, १४, घ. १४,
 ६, ८, ८.
 अल्प- -ल्प वा ११, १, ५, ८, -ल्पम्
 ए ३, ९, ७, १८, तै. १, ६, ३, ५,
 -स्या तै १, ६, ३, ५
 अल्प कु, क्ता- -क वां २७, ४,
 -कम् वा ११, ८, जै ८८,
 -कम्डव वा १, ७, ३, २, ५, -कम्ड
 द्व जै ९०, -कात् वा २, १, २,
 १५, -कात्डव वा १, १, २, १०
 अल्पिका, अत्यल्पिका द्र
 अल्प-धान्य- -न्ये वा ११, ८
 अल्प शास्() वा ४, ६, ९, ६
 अल्प स्व- -स्या गो १, ३, १७
 अल्पा (ल्यडभा)य- -म् वा ११,
 ४, २, १८
 √अल्, अवति वा १, ६, ३, ३७, ६,
 १, २, ३, ३, ७, २, २, ८, का १, ६,
 १, २, अवति ए ४, १, वा १, ३,
 ३, १६^३, ४, १, ४, २, ६, १, ३, ३,
 ३, २, १६, ६, २, २०^३, ५, ३, ९, ४,
 ५, ५, ११, ६, ६, ३, १७^३, ७, २,
 २, ८, १७^३, ५, १, १४^३, ८, ५,
 ३, २, १३, ९, २, २, २, १०, ३, ५,
 १२, ४, १, ३, १, १४^३, २०^३, ३,
 १५ १७, ५, ३, २०^३, तै १, ७, ६,
 ६, तैआ ६, ६, २, ता ६, ४, ५
 अवत वा ६, १, २, ३, ४, अवति
 ए ८, २६, वा २, १, ३, २^३, का
 १, १, ३, १^३, अवन्ति तै २, ८, ५,
 १, अवन्ति वा १, ८, १, २, ८, १०,
 ४, ४, ५, १४, ४, ३, २, ९, अवति
 तैआ १, २, ४, ४, ५, ७, अवथ
 तैआ १, १०, २, अवथ तैआ २, ६,
 २ आवथु वा ५, ५, ४, २, ६, अवि
 प्यति वा १, ३, ३, १६, ३, ६, २,
 २०^३, अवत् वा ३, १, २०,
 अवत् वा १, १, ४, ९, अवत् वा
 १०, ४ १४, २, १५, ५, १८, ५ वा

१, ८, १, २८, तै ३, ५, ८, ३, १३, ३,
 अविप ए २, ४०, ४१, वा ११,
 ४, ३, १९, अवत् तै २, ८, १, ६,
 अवत् एआ २, ७, १^३, वा १, ८,
 ३, १२^३, ५, ४, १, ३-७, ११, ८,
 ३, ९, १३, २, ७, ७, तै १, २, १,
 ३, २, ८, ४, ८, ३, ६, २, १, ८, १७,
 ५, ता १, १, १, म १, ७, ९, अव
 तात् वा ३, ५, १, २, ९, ३०, अवताम्
 वा १, ८, ३, १२, ७, ५, १, १०,
 अवन्तु एआ ५, १, १, वा ३, २,
 २, १८, ९, २, ३, ८^३, १२, ८,
 ३, २, ९, तै २, ५, ५, १, ६, ५, ७,
 १६, ३, ३, ५, १२, १, ३, ६, १,
 तैआ ४, १, १, म २, ४, ५, अव
 शा २३, ३, २, ५, ७, वा १, ४, ५,
 ४, ७, ४, ११^३, ४, ६, ६, ६^३, ६, ४,
 ३, ९^३, ६, ३, १, ८, २, ३, ६, तै १,
 ५, ८, २, ३, ७, ५, ९, ता १२,
 ९, ३, म १, ७, १३, अवत्
 तै २, ४, २, ५^३, ३, ६, ११, १,
 तैआ ४, २०, ३, अवत् वा ५, १,
 ५, २, ४, तै २, ६, १३, ३, ३, ७, ५,
 १, ६, १२, अवत् तै २, ८, ४, ३,
 ६, ३, तैआ ४, ११, ८, ७, ९, १०,
 अवीष्टम् तै २, ८, ६, ७
 अव- -वेभ्य ङु तै ३, ४, ५, १
 अवत्- -वत् वा ८, ७, ३, १३,
 -वत् वा ६, ४, २, ६
 अवन्ती- -न्ती तै २, ८, ८, ५,
 न्ती तै ३, ९, ६, १^३
 अवति- -म् गो १, १, २, ६
 अवन्त- -नस्य ता ८, ५, ११
 अवन्ते ए ५, ६, १२, वा २२, १,
 २४, ६, २६, ९, १३, २८, ५, वा
 ३, ८, ३, ३, ७, ४, ३, ३, १, ४, ६, ४,
 ५, ५, २, २, ८, तै २, ४, ३, ७, ४, ४,
 ५, ३, २, ८, २, २, ८, ३, ४, ता
 २१, १०, ११
 अवितवे वा ६, ४, ४, ९

२४, का १,३,३,२०,६,१,२२^१,
 अव...जिप्रति दा २,६,१,३३^१,
 तै. ३,९, ४, ८; अवजिप्रति तां
 १८,५,१५, अव... जिप्रति दा
 २,६, १, ३३, अवजिप्रति दा ५,
 १, ४, १५^१, ५, २७^१, अवजिप्रति
 तै ३,९,४,८, अव जिप्रति दा
 १३,५,१,१६, अवद्व जिप्रति
 गा १३,९, अव...जिप्रियु का १,
 ६,१,२२
 अवप्रापयति दा ४,५,८,५, ५,१,
 ४,१५^१, ५,२७^१, ७,३,२,१२, तै
 १,३,६,९, अवप्रापयति दा ५,
 १, ४,१५, ७, ३, २, १२^१, १४,
 अवप्रापयति दा ८,७,३, १०,
 अवप्रापयेत् तै ३,९,४,८
 अव-घ्नये- मू तै १,३, १०,७.
 अवचरनुक- -के ऐ ८,२२
 अव/चर, अवचरति तै १,४,४,७
 अव/चूत् अव - चूत् तै २,४,२,६
 अव-च्छाय(√छो) दा १, १, ४, १,
 ३,१,२,१५, का २,१,३,८
 अव-च्छित- त दा ३,१,२,१६,
 ३,७
 अव/च्छिद्, अवच्छिद् जै १३७^१,
 अवच्छिद्दु जै २०४, अव
 अच्छिन्व जै १४७ अवाच्छेरिस जै
 १४७
 अवच्छिद्यते जै ११, अवच्छिद्यन्ते
 जै १२७, अवच्छिद्ये जै ११३,
 जैष्ठ ३, १, ३, १, अवच्छिद्यामहे
 जै १६८
 अव विच्छिन्नमान- -न जै १४७
 अव चिच्छ दा ८,४९
 अव/ञि, अवञयति गो २,३,१९^१
 अव/ञ्युत्(=√युत्), अवञ्योतयति
 दा ११,६,१, १०, अवञ्योतयति
 दा २,३,१,१६, १२ ५, १, ८,
 का १, २,१, ९, अवञ्योतयेत्
 दा १२ ५ १ ८

अवज्योत्य दा १४,१,१,१३.
 अव-ज्योरयमान- -नम् दा. ११,
 ५,३,२,५
 अवट- -०ट दा. ६,६,४,३; दा ६,
 ५, ४,३, -टम् दा. ३,६,१,३,५;
 ७,१,२,३,१०, -टे दा ३,६, १,
 १३, ७,१,६; -ट्यु दा ३, ५,४,
 १९, ७, ४,१,२९^१.
 अवत(ट)- -तास ऐभा २,१,६.
 अव/तन्, अवतनोति दा. ९,१,१,
 २७-३१, अयातन्वन् दा ९,१,
 १,२७
 अव तत- -त तै ३,७, ६,१९,
 -तेन दा ९,१,१,२७
 अव तत-धन्वन्- -न्वा दा २
 ६,३,१७, का १,६,२,८
 अव तन्नु-मत्- -ता जै १९०
 अव-तान्- -नान् दा ९, १,२,
 २७,३१, -नै दा ९,१,१, २७^१,
 अव/सम्, अवतवाम जै १४३
 अव तर्द(√तृ) - -र्दं दांआ
 १,८^१
 अव वाग्नि- -वि दा १३,८,१,११^१,
 अवनि /अन् द
 अव/वृ, अववर दा ९, १,२, २७,
 अवतारी तै २,८,३,३
 अव तो(क-→)का- मू तै ३, ४,
 ११,१
 अवत्त-अव/दो द
 अव रसार(√त्सर्)- र ऐ २,
 ७४, शा १३, ३, -रस्य शा
 १३,३
 अव/दम्, अवदयते दा १,७,२,६^१,
 ता १६,१,१०
 अव दग्ध(√दह्)- मू का २, १,
 ३,९
 अव दान, अव दानीय, अव/दो द
 अव/दो, अव अदीमहि दा २,
 ६,२,११, का १,६,२,६
 अव/दुह, अवदुग्धे जै १८५

अव...दुग्धे जै. १८५
 अव/दो, अव...दया जै १३६
 अव/द्यू(→पदय), अवपुश्यति तैआ
 २, १९,१, अवपुश्यामि दा १,
 ३, १, १९^१, का. २,२,४, १६^१,
 तां १, ५, ३; अवपुश्यान् दा
 १,२, २,१६, का २,२,१,१३,
 अयापुशय जै. १८२
 अव/द, अवदणीयात् दा ५, २, १,
 १८,१९; ४, ३, २०,२१.
 अवदीर्यते दा ७,२,१,८
 अव/दो, अवद्यति दा १,३,२,१०,
 ५,३,२५^१; ७,३,२०, ४,९, २, ३,
 १, २१; ५, ३, १६, ६, १, ३३,
 ३,८,३,१५^१, १६, २७^१, का १,
 ५,१, ३५, २,९,१४, ६,१, २१^१,
 तै ३, ८,२०, ४, अवद्यति दा
 २,३, ४, १८, २०,४,३,१, ५,३,
 ३७,३८,३९^१,४०,३१, १०,१४,
 १५, ६, १, २७-२९, ३१, ३२,
 २,८^१, ३,८,३, १०, १६^१, १८^१,
 १९, ५, ७, ४,४,२, ५, ५, १६,
 ५,७,८,९, ५, १,३, ५^१, का १,
 ४,१, १४, ५,१, ३६, २, ६-९,
 ११-१४, ६,१, १७-२०, २४^१,
 तै १,५,६,७,६, ९,३^१, ३,८,१९,
 २,२०,४, तां ४,९,२०,२१, गो
 १,३,१०, २,२, ३, अवद्यत का
 १,५,१,२८,२९, अवद्यति दा
 ४,४,५,१६, ५,३,६,८, १३, ५,
 ३,८, अवद्यन्ति दा १३,३,१,२,
 ५, ३, ८^१, का, १,३,१,१३,६,१,
 २२, तै ३, ८,१९, १^१,३, २०,
 ३ ता २१,४,१३^१, अवद्यन्व
 वद्यन्ति ता २१,४,१३ अवद्यामि
 तै ३,७,५,६, अवद्य दा १,७,३,
 ६, तैआ ४,३,७, १, अवाद्यत् १
 १,७,३,७, अवाद्यन् दा ३,८,३,
 २९, अवद्येत् दा १, ७, २,७,९^१,
 ८, ३, २७, ३, ८, ३, २७, ४,

४, ५, १७, तै १, ५, ६, ७, ६, ३, ५,
 अक्षय्ये श १, ७, २, ९, ४, १०^३,
 ३, ८, ३, २९^३, तै १, ६, ३, ६,
 अक्षय्ये श ४, ५, २, ६, अक्षय्ये
 का १, ४, १, १, ५, अक्षय्ये
 तै १, ६, १०, ४

अक्षय्ये- चम् श ३, ८, ३, १६, ४,
 ५, ३, ६, -चानाम् तै ३, ६, ११, २,
 अव दान- नम् श १, ७, २,
 ६, ७, ३, ६, ४, ११, ११, १, ८,
 ५, तै ३, ९, ११, १, -ना श १३,
 ३, ४, १, -नानाम् श ४, ५, २, ६,
 -नामि ऐ ५, १६, शा १०, ६,
 श १, ७, २, ७^३, २, ६, १, २७, २८,
 ३२^३, ३, ८, ३, २९, ३२, ३४, ५,
 १, ३, ५^३, ६, ११, ४, २, १६, का
 १, ६, १, १७-२०, तै ३, ७, ५, ५^३,
 गो १, ३, १६, १८, -ने श २,
 ५, २, ३, ७, ३८, ३, १४, ४, ५,
 १६, ५, २, ९, का १, ५, २, ८, ९,
 १३, -नेन श २, ५, २, ३, ७, ३८,
 ११, १, ८, ५, का १, ५, १, ३३,
 ३४

अक्षय्ये- यामि तै १, ३,
 ८, ४^३
 अव दान- नम् श १, ४, शा १८,
 १२^३, शा १, ६, १, २, १, ७, ३, १०,
 ४, ११, २, ५, २, ३, १, ३, ३, ५,
 ८, १२, १३, ६, १, ३, ५^३, ११, ३,
 ३, १^३, ४, २, १, ७, मा ३, ६, ११,
 १३

अक्षय्ये- नम् श ३, ८, २,
 २६, ४, ५, १६, ७, ३, २, ८, तै
 ३, ७, ५, ५

अक्षय्ये- नम् श २, १०^३
 अव दान- नम् श ३, ८, २,
 २६, ४, ५, १६, ७, ३, २, ८, तै
 ३, ७, ५, ५

अक्षय्ये- नम् श २, ५, २,
 अव दान- नम् श १, १, ५, १०,

२, ५, २, ३६^३, २७, ३८, ६, १, २७,
 २९, ३१, ३, २, ४, ९, ८, २, २६^३,
 ३, १३, १९, ६, ५, ४, ३, ४, ९, ११,
 ७, ४, ४^३, १४, १, २, २, १, का १,
 ५, १, ३, १^३, ३३, ३, ४, ६, १, १०-२०,
 ता ११, १, ६, १५, ७, ६, अक्षय्ये
 दक्षी

श १, ६, ३, ११, अव दान- नम् श
 २, ६, १४, अक्षय्ये श १३, ५,
 २, ३, अव दान- नम् श ४, ३, ४, ७^३,
 अव दान- नम् श २, २, १, ६, ता
 ११, १, ६, अक्षय्ये तै २, ४, ५, ५,
 अव दान- नम् श २, ११, अव
 दान- नम् श २, ११, अव दान- नम् श
 २, २, ४, अव दान- नम् श २, ४, ९

अक्षय्ये- नम् श ४, ५, १७,
 अव दान- नम् श ३, २, ४, ८, ४, ३, ४,
 ६, ७, ६, ५, ४, ३, ४, शा ९, १, २,
 ९, १२, ५, ३, ३, १४, १, २, २, १,
 ४, २, ९, सा २, ७, १३, ३, १, १०,
 ४, ३

अक्षय्ये- नम् श १४, ५, २, २
 अव दान- नम् श ८, ७, २, १२
 अव दान- नम् श ३, ६, ३, ९,
 १४, ४, २, १६ -तम् तै १०,
 ९, ११

अक्षय्ये- नम् श १, ४,
 ४^३, २, १, १४, का २, १, ३, ९^३,
 ४, १२, अव दान- नम् श १, १, ५,
 ४, का २, १, ३, ९, अव दान- नम् श
 तै २, २, १, अव दान- नम् श ५, २,
 १, १८, १९, ४, ३, २०, २१, अक्षय्ये
 श १, ६, १, २५, अक्षय्ये
 श २, ६, १, ३८

अक्षय्ये- नम् श १, १, ४, ४,
 २, १, १४, का २, १, ३, ९, ४, १२,
 तै ३, २, ५, ५, ६, १, -ना १
 १, १, ४, ४, ३, १, १४, का २, १, ३,
 ९, ४, १३, तै ३, २, ५, २, ६, १

अक्षय्ये- नम् श १०, १,
 १२, ६, १६, २, -तम् श १९, ८,
 -तै शा २२, १

अक्षय्ये- नम् श २
 अव दान- नम् श ७, १, ३
 अव दान- नम् श १, २, ५,
 २३^३, ३, २, ३, १७, ३, २, १^३,
 का २, २, ३, २, १, तै ३, २, १०,
 २, अव दान- नम् श ३, ३, १, १,
 जैत २, ५, २, ५, अव दान- नम् श
 ८, २, ७^३, म २, ८, ६-८, अव दान-
 नम् श २, ४, २, १, १६^३, २३^३, ६,
 १, ३, ४^३, ४, १^३, का १, ३, ३, १४^३,
 १९^३, ६, १, २, ३^३, २, ७^३

अक्षय्ये- नम् श २, ४, २, १६, २, ३,
 ६, १, ३, ४, ४, १, का १, ३, ३, १४,
 १९, अव दान- नम् श १, ३, ३,
 १४, १९, ६, १, २, ३, २७
 अव दान- नम् श २, ११, १
 अव दान- नम् श १, ८, १, १
 अव दान- नम् श १, ८,
 १, १

अक्षय्ये- नम् श ३, ५, ४,
 १९, २०, ६, १, १३, ७, १, ६, ४, ३,
 १, २९^३, ३, ०, ३, ४, ७, ४, ७, २२^३,
 २, ३, १, २, ०^३, ५, ६, ५, ५, १, ३,
 ४, ५, ६, १२, ८, २, २, ५, १४, ९,
 २, ४, ८, अव दान- नम् श ५, ५,
 १, ६, जै १५, ५, अव दान- नम् श
 ३, २, ७, ता ८, ४, १^३, जै ४, ८,
 १८, गो २, २, ८, अव दान- नम् श
 ३, ५, ४, २०, ४, २, ४, २३,
 अव दान- नम् श ४, १२, १,
 अव दान- नम् श ११, ७, २, ७,
 अव दान- नम् श ४, २, ४, १६, तै १,
 ८, ६, २, ३, ७, ३, १, अव दान- नम् श
 ४, २, ४, ६, ता ९, १, ६
 अव दान- नम् श १८, गो २, ४, १८

अव-नीयमा(न-),ना- -नासु
 दां १२,१
 अव/पत्, अवपातयिष्यति जै ३४
 अव पतन्ता- -न्ता तैआ १,९,
 २, -न्तानाम् तैआ १,१७, ३,
 अव पतन्ती- -नाम् तैआ १,
 १७,२
 अव-पात- -तात् ऐ ४,१८,१९
 अव/पद्, अवपद्यते तां ७,७, १४,
 १२,१३,१२, जै ७६,८६, जैव
 ३,३,९, अव पद्यते जैउ ३,
 ३,३,९, अवपद्यन्ते तां १५,५,
 १६, अव पद्यन्ते ता १४,१,१२,
 अवपद्यसे प १,६, अवपद्ये ता
 १२,१३,११, जै ७६, अवपद्यते
 दा ३,५,३,२५, अवपद्ये ऐ ४,४,
 अजापद्यत तै २, २,९,४, अजा
 पद्यन्त तै २,१,१, १, अज
 पद्यत तै ३, ८, ८, ४, अव
 पद्येरन् ता ४, ३, ६, ६, २३,
 अवपद्येयम् ए ८,२३
 अव पाद- -दात् तै १, २,४,२,
 ५,१२,१, ता ४,५,९
 अव पाक- -कानाम् दा १२,७,१,९
 अव/पृञ्, अवपृञ्ज्यते तै २, ५,५
 ३ अवपृञ्ज्यन्ति तै २,५,६,५
 अव प्रज्जन् तस्() ऐ ३,१०
 अव पृ- -प तै ३ ७६,२१
 अव/प्लु, अवप्लुवते तै १, ३,५,२,
 जै १६८, अव प्लवते जै १६८,
 अवप्लवते जै १६८
 अव/बन्द्, अवबध्नन्ति ऐआ ५,
 ३,२
 अव/बाध् अवबाधते दा १ २,१,
 ७,१० १२ ४ २१,३,५ ७, २, २,
 ३,१०, ३ ६,४, १५ ७, १,१०,
 ८ २ १५ का १, २ ३, ८, २
 १४, ५ ८-१० २, २, २, ८,
 अवबाधे दा १,३,५ ७ ३ ८ २
 १५, अव बाध तै ३ ७६,९,
 अवबाधताम् तैआ २, ५, ३

अवयाधस्व तैआ ४, ३२, १,
 अयाधन्त दा १, २, ४, १३,
 दा २,२,२,८
 अव/भिद्, अवभिद् जै १८६
 अव भिष् -म् दा १२,५,१,८
 अव-भृद्(पृष्ठे)- -भ्य दा २,४,३,
 ४, ४,४,५,२२, १२, ९, २, ४,
 दा १,५,१,३८, तै २, ६, ६,३,
 -भ्य दा ४,४,५,१,१०, १४, ६,
 २,२, ३८, ११,५, ६,३,७, २,७,
 १२,९,२,४, तै २,१,५,२, तैआ
 २,१३,१, १०, ६४,१, प ४, १,
 जै १२७, -थम् ऐ १, ३, ७,
 १७, ऐआ ५, ३, २, दां १६,
 १०, दा २,५,३, ४६, ३, ८, ५,
 ८, ४,४,५,१, ५,३, ५, २६, ६,
 २,२,३८, ९,५,१, ३४,५,१, ११,
 ७,२,७, १२,९,२, १, १२, का
 १,५,१,३८, तै १,६,५, ५, तां
 २५,१०,१८,२३, १३, ४, प ३,
 १, गो १,४,७, २,४,७, -थस्व
 तै २, १, ४,९, ३, ३, १०, ४,
 -थाडे तै २, ७, ९, ५, -धात्
 ऐ ८,५, दां १२,३, दा ३, २,
 ०,२७, ४,३,१, ४,५,१,२, १०,
 ६, ९,५,१, ३४, ११, ७, २, ६,
 १२,१,१,११, ९,२,१२, ता ९,
 ५ १२, ९,१५, १७,१३,६, ११
 १४, प ३,१, -थाय दा १२ ६,
 १,३४, -थे दा १३,३,६,५, तै
 ३ ९ १५,२,३
 अवभृथ सामन्- साम आ १,
 ४६५
 अव भृवे(यड्)ष्टि- ष्टि जै
 १०७
 अव मु,मा- म ऐ १, १, ७ ९,
 तै ३,९,८,३, तैआ १,८,४, ता
 १६,१,१०, जै ९०,१८१, -मम्
 तै १,४,१० ५ तैआ १, ८, ४,
 ता १२,१३,२७, जै ७४, ९०,
 -मा ऐ ४,३२ दा २२ २ २४

२, दा १०,२,१,२, -मा ऐ ३,
 ३७, ऐआ ५, १, १, -मे तै २,७,
 १२,४,८,४,८, -मे तां १,५,९
 अव/मद्, अव मदिमहि तै १,
 ६,१०,४.
 अव/मन्, अवमन्वेताम् तां १२,
 ४,१०, अवमन्ते जै १०३
 अव मान- -न तै २,७,१३,२
 अव/मिद्, अवमिहत् दा ४, २,४,
 ८, अवमहानि दा ४, २, ४,८,
 अव/मृञ्, अवमार्ष्टि दा ४, १, २,
 २२, अवमार्ष्टि दा ४, ५, ५,६
 अव/मृद्, अवमृदात् दा १, ७,
 १,२०, अवमर्दात् तैआ १०, १,
 १३, अवमृष्टेत् दा १,५,३, १३
 अवमृष्टेम का २,३,३,२३
 अवमर्दायति दा ३,५,४,१५
 अव मर्शम्(णसुल्) दा १,२,३,
 २४,२६,२,४,८, का २, २, ३,
 १३, २१,२३,४,५
 अव/यज्, अवयजते दा ९, १, १,
 १०, १२,२,४,२, १३,३,६,५,
 तै १,६,५,१,३,४,५, ६, ७,७,
 ५,८,२,६, ८,७,४, ६,३, ३, १,
 १५,१,२, ३, तैआ ५, ९, १,
 अवयजति तां १३,२,४, १५,१,
 ३,२,४,७,७, अवयजे तै १, ४,
 २,३,४, तैआ ४,११, १, १४,
 १, अव यजे तै १, २, १,९,
 अवयजामहे दा २,५,२,२५, का
 १,५,१,२३, तै ३, १०, ८, २,
 अव यक्षि दा १२, ९, ३, ४,
 अव अयाद् तै २,६, ६, ३
 अव यजन- -म् दा १२, ९, २,
 ३, तै २,६,६,२, ता १ ६,१०
 अव यज्- -दा दा २,५ २,२८,
 का १,५,१,२५
 अव/या अव अयासिवात् दा ४,
 ४,५,२२ अव अयासिपम् दा
 २,५,२,४,४,४,७,२२, का १,
 ५,१ ३८

अथ याम्(√यम्) - साव तैमा
३,२,१

अथर,स- -रम् तां ११,५, ता १,६,
३,११, ४,१,१,२०,२३, ५,१,१,
१२,१३, २,०,३,३,९, १०,५,२,
४, १४,१,३,०, ४, ६, २, १,
१४,२,१,३,१३,१६,१८,३०,४०,
तै १,३, ३, ३, ६, ८, तां २०,
१६, ७, गो २,३,११, -रस्मै
तांमा ५,१, -राणि तैमा १०,
६२,१, -राम् ता ६,४,७,१, ता
१,५,१५, -राभ्याम् ऐमा ३,१,
३, तांमा ७,११, -राम् तै १,
३,६,३, जै ११, -रे ऐ २, ३,
३,३,७, ता २, ३, ३, ३, तै ०,
६,१६,०, -रेण ऐ ३,३,७,६,५,
ता ७,१,१,२,४, तै ३, ११, ७,
४, जैव १,१,६,४, -रेभ्य ता
३,६,४,६, -रेवाम् तां २६,१,
ता १२,२,३,६, ता १,१, ८, -रे
ता ४,१,२,१६, तै २,५,६,५,
न पर-भद्र

अथर ता- -र उद्व ता ३,१,१,१
अथर पा- -रम् तै १,५,१०,
५, -रा ऐमा ३,१,६, तांमा ७,
१५, -राम् ऐमा ३,१,६, तांमा
७,१५, -रेण तांमा ७,१५

अथ सुक्य- -या य २,१०
अथर लक्य- -म् गो १,३,१८
अथर सू- -राय तै ३, ४,
१३,१

अथरा(रडअ)र्ध- -म् गो १,
२,५
अथराधं तुस्() ता २, १, २,
१६

अथराध्वं,ध्वा- -ध्वं ता ७,१,
ता ३,१,३,१,५,२, ३,६, २, १
२, १६, -ध्वंम् ता २,५ १५,
-ध्वंस्व ता २,५,१५, -ध्वां गो
१५ २५

अथ/राष्, अथरातोपि ते ३,७
अथ/रुध्, अथरुध् ऐ १, ६,२९,
२,१७,२०, ३, ०, ५, २२; ६,२,
७, तैमा १,१,२,३,३,७, ता ४,
१,१, १६, ५,२,३,९, १०; ३,५,
४, ५,४, १४, ५, ५, १०, ११,
१०,४,५,३, ११, ६, १, ८-११;
१२,१३, ता १२, २, ३,१, ३,
३,१२, १३, २, ७, ८, ९, ११,
१३,१४, १५, १६; १९, २०,
३,७, ८, १२, १७-१९, २२, ८, १,
२,४, १, २०, २, १३, २९, ३०, ३१,
३२, ३३-३६, ३, १३, ९, १, १०, २,
५, १३, १, १, ४, ३, ५, ८; ७, १,
२, ४, २, ३, १२, ४, १, ५, १, २, ३,
६, १४-१६, ४, १, १३, ३, १०,
३, १५, ६, २, ५, ता २, २, ३,
१७, तै १, १, १, १, ४, ९, १०,
११, १२, ४, १, ३, ६, ५, ६, ७,
१०, ११, ८, ६, ३, ५, ३, ३, १,
३, ४, १, २, ५, २, ३, ६, २, ३,
६, ७, ८, ९, ८, १, ५, १०, २, ४, ९,
४, ५, ६, ७, १, ७, ११, ३, २,
४, ४, ३, ४, ५, ५, ६, ७, १, १, ३, २,
३-७, ४, ३, ५, १, ३, ४, ६, ४, ५, ७,
१, २, ३, ८, १, १०, ४, ८, २, १,
२, ४, ५, ३, ४, ५, ६, ७, ६, ७, २, १,
३, ६, ५, ५, ६, ९, २, २, ६, ३, ७,
१, २, ३, ४, २, १, ३, ३, ९, २, १०,
२, ३, २, ३, २, ४, ५, ६, ९, ३, ३, ५,
३, ६, २, ८, ५, ६, ४, ७, १, ५, ७,
८, १, १, २, १, ३, १०, १, २, ४, ४,
१५, २, ३, १६, २, ३, १७, ४, ५, ६,
१८, १, २, ३, ४, ५, २०, ४, ५, ६,
२१, २, २२, ३, ९ १, १, २, ४, २,
१, २, ३, ४, ३, १, ४, ५, ६, ७, ८,
३, ४, ५, ७, ७, २, ३, ८, २, ९,
३, १, ६, २, ३, ४, २०, १, २, ३,
तैमा १,२, ८, १, ४, २, ५, २, ६, ६,
५ २ १ ५ ९ ११ ३ ६ ४, ७

९; १०, १, १, २, ४, ७, १०, ७,
१३, ९, ३; तां ७, ५, ७, ७, ७, १,
३, ४, ६, ७, ८, ८, १०, ३, ४, ६, ८,
१०, ९, ५, ६, १०, ३, ११, ११,
८, ८, ११, १३; १२, ४, २, ५, ७०,
११, २३, १३, ३, १२, २३, ६, ९,
१३, ५, १४, ४, ७, ६, ४, ६; ८, १०,
१५, १, ८, ३, २, ३, १०, ७, १६, ६,
२, ३, ४, ७, ८, १०, ७, ५, ९, ५,
११, १०, १३, ११, १८, ७, १६, ६,
१८, ३, ११, ४, ११, ७, ३, ९, २, ५,
१९, २, ३, ५, ३, ५, ८, ७, ६, ७, १०,
५, ६, ७, १७, ६, १८, ३, ४, ५, २०,
२०, १०, १, २१, ६, ३, २२, ६,
४, १०, ४, २३, ८, ४, जै ६, ५०,
५२, ५६, ७०, ७३, ८२, १४४,
१८६, ५ २, १०, ३, १, गो १,
१, ३, २, २, ३, ३, ४, २, ३, १३,
३, ४, ७, ५, १३, अथरुध्/रुध्
ऐ ४, ६, अथ - रुध् तां १२,
८, ता ११, २, ७, ९, १३-२०,
२८, २९, १२, ८, २, ३३, ३४,
तैमा ५, १, ७, जै २०, ५६, ७२,
८०, ८४, ८५, १३१, १८६, १९१,
२०३, २०४, २०७, अथरुध्/रुध्
ऐ ५, २२, २३, ता ४, ६, ९, २०, तै
१, २, २, ४, ५, ५, २, ३, ६, १, ३, ७,
७, तां ५, ६, ११, १४, २३, ३, ४,
८, ४, १७, २, २१, ३, २४, १, २६,
३, २७, ३, २४, १, १४, ५, २, ६, ३,
७, २, ८, २, ३, ५ १२, जै
१६५, १६७, अथरुध्/रुध् ता ५, ३,
५, ४, अथरुध्/रुध् जैव ४, ८, ४,
६, अथरुध्/रुध् ता १४, ६, १, २,
अथरुध्/रुध् ऐमा १, ४, ३, अथ
रुध्/रुध् तै १४३, १६५,
अथरुध्/रुध् ता १३, १, ७, १, ८, ४,
१, २, १, ३, १४, ४, ३, २, १, तै १,
६, १, ७, ४, ५, ३, ८, १०, १, ९,
१, १, १, १, ३, ता १४, १, २, ४,

२०, १०, १, २३, २१, २, २७, १,
 २४, ७, २, ५, ३, ७, जै २०, ७२,
 ८०, ८२, १७५, अव... अरुन्ध
 दा १२, ८, अवारुन्धत् ५ ४, २,
 अव... अरुन्धत् दां १२, ८,
 अवारुन्धाताम् जै ८४, अवा-
 रुन्धत ऐ १, १२, ते १, १, ६,
 २, ३, ३, १, १, ४, ९, १, २, ३, ८,
 ३, ३, अवारुन्धत ते १, ४, ९, ४,
 ५, तेआ ५, १, ६, तां १०, १२,
 ३, ४, जै ५६, १४३, गो १, २,
 २२, अव... अरुन्धत तैआ ५,
 ७, अवरुन्धीत् श ७, २, २, ३,†,
 १०, ४, ४, ३, अवरुन्धीत् श १३,
 १, ३, २, ते १, १, ४, १, ७, ३, २,
 तैआ ५, ४, ३, अवरुन्धीत् ते
 १, ७, ३, ७, अवरुन्धीत् श ५, ३,
 ५, ४, ते १, २, १, ६, ३, १, ३, जै
 ८२, गो १, १, ६, अव... रुन्धीत्
 शा १२, ८, अवरुन्धात् शाआ ४,
 ३, गो १, २, ६, २, २, २, अवारुन्धत
 श ४, ६, १, २०, अवरुन्धति जै
 २०३, अवारुन्धस्मि जै १६२
 अवरुन्धन्ते ऐ २, १, ७, ६, २, ते
 १, ३, ४, १, २, ३, ६, ४, ३, ३, ८,
 ८, ४, ९, १०, १
 अवारुन्धस्यत् ऐ १, १२, ते १, १,
 ६, २
 अव रुन्ध, द्वा- द्वा जै ३३
 -द्वा श ११, २, ७, १-५, १२,
 १, ३, २, ३, ७, ३, १९, ८, ३, १५,
 जै १५७, १६२, गो १, ४, १३,
 -द्वा वा ११, ३, श १२, ५, ३,
 २०, ते १, ५, १, ३, २, ७, ३,
 ९, १, ४, ता २, २, १०, ६, ७, ५,
 ७, ९, ६, -द्वा जै १, ३, ८, २
 अव रुन्धि- द्वाये का १, १,
 ५, ४, १, १२, -द्वा जै १०६,
 १९१, २०२, -द्वाये ऐ १, १२,
 २, १७, १८, २०, ३, १९ २४, ३१,

४, ६, १२, २१, ५, १, ४, १६; १७,
 १८, १९, २०, २१, ६, २, १५,
 २०, २१, २४, ८, २०, २७, ऐआ
 १, १, २, ३, ४, २, ३, ४, ५, ५, २,
 दां ७, १०, १०, १, १२, ८, २६,
 ३, श २, १, १, ७, ३, ४, १५, ३,
 ३, ४, २, ७, १२, ७, २, ८, १०, १३,
 १८, २१, ८, २, १६, १३, १, ३, ३,
 ७, ४, २, ८, ५, ३, १, ४, ३, ६, ४, १,
 ५, ६, १०, १३, १५, २, २, १३,
 ५, १, ५, १५, ३, ९, ११, ६, १, ३,
 ६, ११, २, ३, १२, १९, ७, १, २, ९,
 १२, ते १, १, ६, १०, ११, २, १,
 ६, २, ३, ४, ५, ३, ६, ५, ६, ३, ७,
 ३, ८, १, २, ५, ६, ४, ५, ७, ६, ५,
 ८, १, २, २, २, ५, ५, ३, ३, ३, १, ४,
 ६, ७, १, ८, १४, ५, १७, ५, १८,
 ३, ६, २०, १, २, ३, ९, ३, १, २,
 १६, ४, २०, १, १२, ५, ९, तैआ
 ४, ४, ५, ५, ३, ५, ४, ३, तां २,
 ५, ४, ११, २, ८, ९, २३, ६, ५, १४,
 ११, ४, ८, ६, ६, ७, १०, ४, १२, १,
 ६, ९, ४, ६, १८, १९, ७, ८, ८, ६,
 ९, १२, १०, ८, ९, १९, २४, ११,
 १४, १६, १३, १, ९, ३, ६, १, १५,
 ६, ७, ७, ७, ८, १४, ९, ९, १३, २१,
 २७, ११, २, ११, १२, १७, १४, १,
 ७, ३, १९, ५, ५, २७, ७, ३, ७, ९, ८,
 १८, २२ ३२, ३८, ११, ९, ११,
 १९, २६, ३१, १२, २, १५, १, ४,
 ५ ११, ३, १०, ३, ४, ५, २९, ३, ४,
 १०, ११, ११, १२, १३, १८, ६, ८
 १९, २, ४, २२, १६, ३, ५, २, १,
 जै ६२, १२६, १३०, १३२,
 १४३, १६५, १६७, १७०, म
 २८८, गो १, २, २, ४, ५, ४, २,
 १, १६, ६, २, ३
 अव-रुन्धम् (कमुल) ते २, १, २, १
 अव रुन्ध तैआ १, २३, ९ तां
 १०, ४, ६, ९, जै १६२

अव रुन्ध्व- रुन्धन् श ११, ६,
 ३, १.
 अव-रुन्धान- न दां १२, ८,
 -ना ऐ ४, १६
 अव रुस्समान- न ते २, १,
 २, १, -ना दा. १०, ४, ३, ९,
 तैआ ५, १, २, जै १६२
 अव रोध- धा ऐ ७, ३०, ३१,
 -धान् ऐ ७, ३१, -धे ऐ ७,
 ३१
 अव-रोधन- म् ऐ ४, १४
 अव-रो(धिन्-→)धिनी दांआ
 ४, ३.
 अव/रुह, अवरोहति श १, १, २,
 २२, ५, १, ५, ४, ऐआ ५, ३, २,
 अवरोहेत् ऐआ १, ०, ४, अवा-
 रोहन् जै १८८, अवारुन्धत् श
 १२, ४, २, ७, ३, ७
 अव रुह ऐआ ५, १, ४, गो १,
 १, ३९
 अवर्ति(वऱ्कृति) - तिमि ते १, ४,
 ३, २, ५, ९, ६, ७, २, ५, ६, ३,
 तैआ १, १, २, २, १, २, -र्यं ते २,
 ५, ६, २, ३, ४, ८, १
 अवर्ति काम- मरय तैआ १,
 ११, २
 अव/लम्ब, अवलम्बते तैआ ७,
 ६, १
 अव लम्ब- म्व जै १३७
 अव लिम्पत्(√लिप्) - न्त जै
 १७६
 अव लिप- पेव जै १७६
 अव/लिह, अवलेहि जै ५३,
 अवलेट ऐ २, २२
 अव लिह(त्-→)ती ता १३,
 ६, १
 अव/लुप, अवलुम्पत तैआ १०,
 २४, १, २५
 अव लुप्त जरायु- यु ५ १, ३,
 २, २,

† 'अवरुन्धति' ? हस्त अज मु पाठ ।

अव लघन- -म् सा ३, १, २
 अव/वद्, अववादिष्म ऐ ५, २२
 अव-वदिद्- -ता ऐ ५, १४,
 -तारम् ऐ ५, १४
 अव/वा, अववाति जैठ ३, ५, २, २
 अव/वृत्, अववृतेषु तै १, ४,
 ६, ५
 अव/वृष्, अववृषेत् शा १२, ४,
 २, १०
 अव वृष्ट- एष्य ता ९, ९, १०,
 -एन तै ३, ५, २, २
 अव/वृष्, अववृषेत् तै १, ६, ३, ७
 अव विद्- -म् तै २, ८, ७, ८
 अव वृष्य(√व्ये)त्- -न्तै २, ४, ५, ५
 अव/वृद्, अववृषेते जै १२९,
 अववीयन्ते शा ५, २, ३, २, अव
 वीयताम् तैआ ६, ४, १
 अव शास्त्र जै १२९
 अव शान्त(√शाम्)- -न्ता ऐ ३,
 ३४
 अव/शिष्, अवशिष्यते शा १४, ८,
 १, १, अवशिष्यते तै ३, ७, ६,
 २०, ५ ४, ६
 अव/शु, अवशुगात् ता ७, ५, २
 अव/शु, अवशुश्रोत तै ३, ७,
 ३, ६, ७
 अव इञ्जेतव- -त् शा ४, १, १ १७,
 ०, १७
 अव/श्रु, अव श्रुवां श ६,
 ७, ३, ८, म १, ७, १०
 अव एष्य(√एषम्)- -ष्य एआ
 ५, ३, ३
 अव ष्युत्(त→)ता(√ष्वि)त्- ता
 शा १, २, ३, १, का २, २, १ १५
 अवम्-अद्
 अव/सद्, अवसीद् ता २१, १४,
 १५
 अव स(भ→)भा- भा शा १, ३
 १ २१
 अवमजा- अव/मज्ज द्र

अव सान- -सित-, अव/सो इ
 अव/स्, अव - सुवामि तैआ
 २, ६, १
 अव/सृज्, अवसृजति शा २, २,
 अवसृज तैआ ६, ४, २, अवसृज
 तै २, ६, ९, १, अवसृजत् सा
 २, २, १, अवसृजेयु ऐ ४, १३,
 तां ४, ३, ६
 अवसृज्यन्ते जै १६८, अवसृज्ये
 जै १६८, अवसृज्येयु जै १७०,
 अव सृजन्- -नाय ङ ७, २, १,
 ११
 अव सृज्य शांआ २, १६
 अव सृष्ट- -ष्ट तै २, ६, ८, ४,
 ३, ७, ६, २, ३, -ष्टास तै १, ४,
 २, २
 अव/सो, अवसृष्टि शा १३, ७,
 शांआ २, १, शा ६, ८, १, ३, ७,
 ३, १, ७, अवसृष्टि शा ६, ७, ४, ८,
 १, ८, १, ३, ७, १, १, अवसृष्टि
 तै ३, ३, ११, २, अवसास्यसि
 गो २, १, ८, अवस्य ऐ १, १३,
 शा २६ १६, अवसास्यत् शा ६,
 ७, ४, ८, अवस्येत् शा ३, २, ८,
 ९, तै १, ५, २ ६, ३, ७, १, ४
 अवसास्यति ऐ १, १३, अव
 सास्येत् शा ६, ७, ४, १५
 अव सान- नम् शा ११, ५,
 शा २, ८, २ ७, ६ ७, ४, ८ ८, १,
 ३, ७ १ १ ३ ४, १३, ८, २,
 ४ का १, ६, २, ४, तै १, २, १,
 १६, ३ ७, ५, ७, ९, १ १४, ५
 तैआ १, २, ७, ६ ६, ६ १ गो २,
 ३, ११, -नस्य ङ ७ १ १ ३
 १३, ८ २, ४ -ने ऐआ ५ १ ६
 अव सान दश- शीत ता ७ ७
 ४ १, १६, ५ १९ जै १६८ गो
 २ १, ८
 अव सान पति- -न्ते † तै ३
 ७ ९ ७

अव साना(-नऽअ-)- -ये शां
 ११, ५, गो २, ३, ११
 अव सित- तस्य तै २, ८, ४, १,
 -ता शा ७, १, १, १, -तान् शा
 ७, १, १, १, ५, -ते ऐ ५, २५
 अव/स्मृद्, अवस्मृते जै १२१,
 अव स्मृष १, १, १
 अव-स्मृ- -म् गो २, २, १२
 अवस्नाव(-वस्+तात्वि) ऐ ३, ४, ५,
 ४, १२, १४, १८, १९, शां २४,
 ४, ५, शा ४, ४, २, १४, ७, १, १,
 २४, ४, १, १०, ८, ६, १, २३, ९,
 ३, १, ६, तै १, २, ४, १, ५, १, १,
 २, ३, ४, ५, ४, २, ३, ३, ४, २, ८, ९,
 ५, तैआ ५, ७, १२, जै १९४,
 अवस्ताप्रपदन- -न शा ८, ६,
 १, २३
 अव/स्तु, अवस्तृणाति शा ३, ५, ४,
 ३०, २१, ६, १, १४, ७, १, ७,
 अवस्तृणाति शा ३, ५, ४, २१
 अव स्ती(र्ण→)णा शा ६, ६, १,
 २३
 अव/स्था, अवतिष्ठति शा ५, ४, ३,
 २२, अवतिष्ठन्ते ता १३, ९, १६,
 अवतिष्ठताम् तै १, ७, ९, ६,
 अव अतिष्ठत् ऐ ६ ३६, तैआ
 १, ६, ३ गो २, ६, १६
 अव तिष्ठत्- -न्तु जै १८०
 अव स्थाय जैठ ३, २, ३, ७
 अव स्थित- -तानि गो २ ५
 ११
 अव/स्मृज्, अवस्मृजेति शा ११,
 ५, ६, ९, तैआ २, १४, १
 अव स्फूज्य- -न्तु शा ८ ६, १,
 १०
 अवस्यु, स्य- अवस्यु अद्
 अव/हम्, अवहते जै ११६, अव
 हन्ति शा २, ४, २, ९, ६, १, ८, २
 ५ ३, ५, ३, १५ ७, २ ४, १२,
 का १ ३ ३ ९ ६ १ ७ २, ३,

† अवनाल-शो' इति मुपा चिन्त्य । स्वरस्तु चिन्त्य । आमत्रिनस्याद्यत्तात्वे निपातच चैत्र लघनसद्भावत् ।

अवगतित् वा १,२,२,४, का. २,
 २, १, ४, अवजहि जै १६०^१,
 अवजहि म १, ७, ९, जै
 १६०, अवाहन् जै १६०^१, अवा-
 हताम् वा ५, २, ४, १२, अवाप्तम् वा.
 ३, ५, ३, १, ५, ५, २, ४, ७, जै २२
 अवघातयेय वा १४, १, ४, १२
 अवघ्नत्- न्त वा १ २, २,
 ११, का २, २, १, ८
 अव हस्य तां ८, ९, १५, १६
 अव-हन्त्यमान- -नानाम् का २,
 १, ३, ८.
 अव/१हा, अवहा तैआ ६, ४, २
 अव हित- अव/धा प्र
 अव/हृ, अवहरते वा ५, ३, ४, ९,
 अवहरति तै १, ६, ५, १, अवहरावहै
 जै १९२, अवजहार जै १०८,
 अवजहिरे जै १९२
 अ-वाच्, अ वाक्, अ वाच्य-, अद्र
 अवाच् (व/अच्)- वाक्, वा ६,
 ७, १, ९, वा ९ १, २, २२^१, १४,
 ६, ८, ३ ७^१, -वाह् ऐ ७, ३, १,
 वा १, ४, ३, १०, ३, ८, ३, १२, ७,
 ४, ३, २, ३, ६, १, १, ३, ७, १, २, ७,
 १४, ५, १, ३, ५, ८, ३, ४, ५, ४, ३,
 ११, ७, ४, १९, ९, ३, १, २, ४^१, १०,
 ३, १, १, ८, ११, १, ६, ८, २०, ५,
 २, ४, १२, ७, २, ९, १, ७, का
 २ २, ४, १०, तै १, ५, ६, १, ता
 १, ५, ५, ५, व २, २, सा १ ८, ९
 जै २४, -वाच वा ५, ५, ४, १०,
 तै १, २, ४, २, ५ १, २, १^१, -वाचा
 वा १, ४, ३, २०, -वाञ्च ऐ १,
 १७, २०^१, ३, २९, ऐआ १, ५, १,
 सां २५ १२^१, वा १, ४, ३, ८, ६
 १ २, ११, ७ १, २, १५^१, १०, १,
 ३, १, ११, २, ६, ९, १४, ६, ११, ५,
 तै १४, ५, ६, १ -वाञ्चम् वा १ ४, ३,
 २० ४, १ २ २३^१ ५ ५ ६ १२ ७

२, १, ३, २२, तै २, ३, ६, ३, ७,
 ३, जै १२७, १३०^१, म २, ७, ४,
 -वाञ्चि वा १, ३, ३, ७, -वाञ्चो
 वा ६, ४, २, ५, ८, ४, २, ७, ९, ४,
 ३, ६, १२, १, ४, ३, २, ४, १६, ३,
 १, ८, जैउ २, २, ३, ९, १०, ४, ९,
 गो १, ५, ३, ४
 अवाची- ची वा १४, ६, ११, ५,
 तै १, ८, ५, २, २, १, ४, २, -ची
 वा २, ५, १, ११^१, २०^१, २, ५, ७,
 ९, ४, ४, ४, १^१, का १, ४, ३, ९^१,
 १६^१, ५, १, ४, ५, ७, ३६, जै ८८^१,
 १२७, -चीम् तै २, १, ४, १,
 तैआ ६, १२, १, -चवाम् वा १०,
 २, ६, ३
 अवाकाऽ- का वा ९, १, २,
 २२^१, अ वाक-, अद्र
 अवाक्-छा(←शा)य- म् तैआ
 १, ११, ५
 अवाह् नामि सा १, ५, १५
 अवाचीन- म् वा १, ३, १, १३,
 ४, २, ४, २, १५^१, ५, २, १, ८, ८, २,
 १, ११, १, ८, ३, ४, १३^१, ४, १, ६, २,
 १६, ७, ४, २०, २१, १२, ९, १७,
 १३, ६, १, ११^१, तै २, १, ४, ४
 अवाचीन विल, छा- लया तां
 २, १३, २, -ला तां २, १३, १,
 -लेष्य ता १५, ५, १६
 अवाचीन वकळ- ल शा १०, २
 अवाचीन शी(व न् →), ष्णि-
 ण्यं वा ४, ५, ५, ६
 अवाचीना(नऽअ)प्र- म् ऐ
 २, १^१
 अवान् (व/अन्), अवानिति शा
 १०, ४, १४, २, १५, ५, १८, ५, वा
 ४, ३, २, ६, जैउ ३, १, ३, २,
 अवान्वात् शा १२, ४, २३, ५,
 ६^१, वा १ २ ५ १४, ११, १, ६,
 ३२^१, जैउ ३ १, ३ १ जै ३४^१

अवायन- -ना जैउ २, २, ३, ६, ७,
 ४, ५, ६.
 अवायन्त्- -नन्त्म् सां १४, २,
 २३, ६
 अवा(वऽअ)-न्तर, रा- -रम् ऐ ३,
 ३१, तै २, ३, ५, ४, -राम् वा
 ३, १, ४, १, ४, ३, १, २^१, ३, ९, -राये
 तैआ २, २०, १.
 अवान्तर-दिन्- -दिक्षु वा १३,
 ८, १, ५, -दिभि वांआ १०, ६,
 -दिवा वांआ १०, ६^१, वा १, ८,
 २, ४०^१, २, ६, १, १०^१, ११^१, ६,
 १, २, ४, ३, १, ४, ४, १४, ९, १, १४,
 ८, ५, २, १३, १०, ६, ४, १, ११,
 १, ६, २७^१, १३, २, १०, २, वा १,
 ६, १, ७^१, तैआ १०, ६३, १, जैउ
 १, ५, १, २, -दिशम् वा २, ६, १,
 ३६, का १, ६, १, २, ४^१
 अवान्तर-दिशा- -शा तै ३, ९,
 ६, ५, तैआ ३, ९, २, ४, ४२, ५,
 ७, ७, १, १०, ६३, १
 अवान्तर-दीक्षा- -क्षा वा ३, ४,
 ३, २, -शाम् वा ३, ४, ३, ८, १३,
 अवान्तर देन्- -न्म् वा ११, ६,
 १, २, ७, जै ४७, -शात् सां
 २८, ४, -वो ऐ ८, १०, वा ८, ४,
 ४, १०, १३, ८, ३, १०, सा ३, ३,
 ५^१, -शेषु सा ३, ३, ५
 अवान्त(रऽऽ)रेखा- म् ऐ २,
 ३०^१
 अवाप् (व/आप्) अवामोति सा १,
 ३, ३, ८, ४, ३, ६, ८ ११, २१, ३,
 २, ४, ५ ९, ३, स २, ४, गो १,
 ५, १०^१, अवान्नुवन्ति गो २, ६,
 २, अवाम्प्रवाम ऐ ६, १८, ८, ४,
 ऐआ १, २, ४, अवान्नुवन् ऐ ६, ३२,
 २, ६, १२, अवाम्प्रवाम गो १, ४,
 १५, १९, २१
 अवापि तैआ ४ ४०, १^१

१ मुपा चिन्त्य ङि अवाक् मुपा स्वरचिन्त्य । ३ अवाका इत्यस्य विभेदे प्रयोग । ४ प्रातमित्ययत्न सा सु/वतिराह ।

अवाक्यते शां २२,६
 अवास- सम् गो २,२,२०.
 अवार-(व/वृ/वृ)-सर्ग ऐ ४, १४^३
 अवाच्ये (व/वृ/वृ), अवाच्ये शा
 १,८,३,२७
 अवाच्ये-(व/वृ/वृ), अवाच्येति का
 १,१,४,२३, अवाच्येति शा ४,
 ५,८,११
 अवास् (व/वृ/वृ) अवास्वति शा
 ६,३,३,६
 अवे (व/वृ/वृ) अवेति शा १६, १०,
 शा ६,३,१,२४; ११, ७,४, ३, ती
 १,६,५,५, २,७, ९,५, अवे
 पति तैमा १,९, ६, अवेपमि जै
 ३४, अवेपमि जै ३७, अवे
 यन् ? तैमा ६,१२, १, अवेतु शा
 १४,९,४,२२
 अवे - ईमहे तैमा २, ४, १,
 अवे - (ईमहे) ती २, ७, १६, ४,
 ८, १, ६
 अवेप- त्य ती २, ७, ९, ५
 अवेक्ष्-(व/वृ/वृ), अवेक्षते ऐ १,
 २२, ६, १, शा १,३,१,१३,१८,^३
 १९,२६,२७, २८, का २, २,४,
 १०,१५,१६, नै ३,३,४,१, ता
 १२,१३,३२, ४ १, ७, जै ७७,
 अवेक्षते ती ३,३,४,२, ५, १,२,
 ? अवेक्षते शा १,३,१,१९, अवे
 क्षन्ते तैमा ५,६,१०, ११,१२,
 अवेक्षामके शा १, ७, ४, ६, जै
 २०९, अवेक्षे शा ७,१,१, ४०,
 जै २०९, अवेक्षत ती ३,३,५, १,
 गो २,२,१५, अवेक्षन्त प १,७,
 अवेक्षते ऐ ३,३,२, शा १,३,१,
 २६, ७,१,१,४०, ती ३,३,५,२,
 तैमा ५, ६,१२, गो २, २,१७,
 अवेक्षत शा ७, १, १,४०, तैमा
 ५,६,१२^३

अवेक्षियमा(ण→)णा श १, ३,
 १,१३, का २,२,४,१०.
 अवेक्ष्य शा १२,४,४, ६,७, ती
 ६,७,२४^३, जै २०९
 अवेष्ट (व/वृ/वृ)-ष्टा शा ५, ४,
 १,१
 अवेष्टि- ष्य ती १, ८, ३, १,
 -ष्टी § शा २,४,३,१०
 अवोक्ष् (व/वृ/वृ), अवोक्षति शा ६,
 ८,१,१२, १०, २,३, १^३, का १,
 १,१,२, ती १,१,३,१, अवोक्षन्
 शा २,१,२,२१
 अवोक्षणी(य→)या- या जैउ
 ३,२,५,९
 अवोक्षित- त शा ६,४,४,१८,
 -तम् शा ६,४,४,१८
 अव(श→)शा-शो ती २,८,४,७
 अवचन- नात् शा २६,३
 अव(ण→)ण्डा शा ३,३,१,१६
 अवदक्ष(व/वृ/वृ)- दक्ष शा १४, ६,
 १०,५, -दन्त शाआ ९,३, शा
 १४,९,२,८.
 अवद(दृश)वद- द ऐ ७,१३
 अवद्य- ष्य म २, ७, १, -द्यात्
 ऐ २,९, शा ३,२,२,२३^३, ती २,
 ८,७,२, ३,५,७,३, तैमा २, ६,
 १, अ वाद्य-द
 अवध(व/वृ/वृ)- म शा ४,६,४,६
 अवध्य ता- तयाशा ११,५,७,१
 अव- र शाआ ५,१
 अवधि- ष्टात् तैमा १०, ६३,१
 अवरुण प्राद- हाय ती १,६,४,२
 अवरुण्य,प्या- प्यम् शा ३,२,४,
 १८ ६,४,३,८, -प्याम् शा ६,
 ५,२,१३
 अवर्चस्- सम् ती २,४,७,७
 अवर्ण लेना- ता गो १,१,२७
 अवर्ण्य(व/वृ/वृ)- क् शा १२, १,

१,३, ती ३,३,१,३, तां २, १,
 ४, -का गो १,४,३.
 अवर्णो (तोसु) ऐ ३,१८
 अवश- शान् तैमा ६,३,२, म १,
 १,३
 अवशिन्- शी गो १,१,२३
 अवशी कृत- ता ऽव् जै १८
 अवश्य-कर्मन्- ण ऐआ ५, १,४
 अवषट्/क, अवषट्कार्पात् गो १,
 ३,४^३
 अवषट्-कृत,ता- -ता ता ९,६,२
 -तम् शा ४,६,७,६^३, -तस्य जै
 १८, -ता शा १२,४^३
 अवस्(व/वृ/वृ)- व ऐ ५, १२,
 १९,६,७, शा २२,९, २६, १३,
 शा १,४,१, २६, २, ३, ४, ३७,
 ती २,७,१२,५, ८,७, ६, गो २,
 ५,१३, -वोमि ती २, ८,४,८,
 -सा शा ११,४,३, ६, ती २, ४,
 ३,७,११, ५,३,३,८,१,६,६,^५
 अवस्-सम् शा २, ६,२,१७, ती
 १,६,१०,५, २, ८, ७, १०, तां
 १०,१२,१, जै ५५, -सेन शा
 २, ६,२,१७, का १, ६, २, ८,
 म २,१,१३
 अवस्यु(स्+य्यच्+उ)- स्यवे
 ऐ ८, २६, शा १४, २, २, ५,^३
 तैमा ४,९,१ -स्यु शा १४, २,
 २,५, ता १, ४, ७, -स्यु ङी शा
 ९,४,३,७^३
 अवसीयस्(सु+ईयस्)- से ऐ ८,
 २६
 अवसो(वस)श-म् सा २,६,११
 व्यधाच्- क् शा १४, ६,८, ८, -ष्य
 जै १२
 पु वाच यम- म ती ३,२,३,८
 अवक् (वृ+क)- म् शा १०,६,
 ३,२, अवाञ्च गत्र

† 'अ पारवत्' इदमपि नञ्पूर्वकम् 'अ वार' प्राति इति कैपाग्निमतम् । ‡ 'अवर्जति इति मुपा विन्य । § 'शी' मुपा चिप । S दीर्घछान्दव । अथवा औणादिके 'ऊ' प्रत्यये 'अवस्' इति प्राति ह्यात् उ म ।

१अ-वात- -त तै २,८,५,८.
 २अ वात(√वा)- -म् तै २,८,१,४
 अ-वायु- -यु श १४,६,८,८
 अ वाद्य- -म् जै १४०
 अ वाष्ण- -म् तै ३,२,४,५
 अ-वाय- -यौय तै ३,४,१२,१
 अ-वास्तु- -स्तु तैआ ४,४२,१
 अ वाहन- -ना श ४,४,४,१०
 अवि(√अव्)- -वय श ४,५,५,३,
 ४,६, -वि ऐ २, ८, श ५, ५,
 ४,१, ६,१,२,३३,४,१५, ७,५,
 २,२०,३५, १०,२,१,१, ११, ५,
 १,२, १२,७,१,३,१२, १४,४,२,
 १,३, तै २,६,४, ५, ११, १, जै
 १०४,११३, -विम् ऐ २, ८,
 श १,२,३,६,१, ६, १,४,२,५,
 १८,५,२,१९, ७, २,२,११, ५,
 १,६,२, १५, २०, का २, २,१,
 २०, तै १,२,५,२, २, १,२,४,
 तैआ २,६,२, ३,१०,३, ता १,
 ८,८, जै ८, १९,३७,५०,६४,
 ११८,गो २,३,१९, -वी श ६,
 १,२,३४, -वी श १२,७,२,७,
 -वीनाम् जै १६१, -वे ऐ २,
 ८, श ६,२,२,१५,३,२३,७,५,
 २,३५, -वे ऽइव श ६,२,१,१५
 अविपाल- -लम् तै ३, ४, ९, १,
 -ला जै १८६ -लाम् श ४,
 १,५,४
 अक्व(विऽयत्)- -व्य तैआ १०,
 १,१५
 अवि कृषत्(√कृष्)- -पंत् ऐआ ३,
 १५
 अवि कृष्ट- -ष्ट ऐ ८११
 अवि कृत- -तम् श ३ १, ३,३,
 जैउ १,१८,३,७
 अवि कृता(तऽअ)ङ्- -ङ् श ४,
 ५,२६
 अवि कन्दस(कल्ड्)- -ता ऐदे,३१

अवि क्षीण- -णम् श १, ६, ४,
 १४,१६
 अवि-क्षुब्ध(√क्षुम्)- -ब्ध श १,
 १,२,२,७,१,१५, का २, १, २,
 ३, -धम् श १,४,५,१
 अवि-क्षोभ- -भाय तै ३, ७,
 ६,७
 अवि गृह(√गृह्)- -दा ऐ ४, १९
 अवि-प्राहम्(प्रह्+णमुल्) तै २, ३,
 २,२.
 अवि-चाचलि(√चल्)- -लि श
 ६,७,३,७, तै २,४,२,८,९
 अवि-चिकित्सम्(√कित्)- -न् श
 ४,३,४,२०
 अवि-पृथ्व- -थ्य श ७, १, ३,
 १५, -त्यम् श ७,१,३,१५
 अवि चेतनु- -नानि ऐ ६, ३५, तै
 २,४,६,११, -नास जै १३६
 अवि च्छिन्न(√च्छिद्)शा- -न्न गो १,
 १,३४,३५,३६, -न्नम् प ४,५,
 गो १,१, ३४, ३५, ३६, -न्नम्
 ऐ ७,१२, ता २३,२०,३, २२,
 ६, २४,१६,६,१७,४
 अवि च्छेद- -दम् श ६, ४, २,
 १०, -दाय ङ ६, ४, २, १०,
 ९,५,१,४४, ता ७,१,९,३,८,९
 अवि जयमान- -ना श १,५,४,६,
 -नौ जै १२८
 अवि जा(त-→)ता- -म् तै ३ ४,
 ११,१
 अवि जानव(√जा)- -नन्त जै
 ८६, -नन्तान जैउ ४,१०,२,३
 अवि जाव,ता- -त ऐआ ३ २,
 ४, शाआ ८,७, श ४, ५,२,
 १०, १४, ४, ३, १७, ६,७, ३१,
 -तम् शा ६,१२, श ११, ५,८,
 ६, १४,४,३, १५ १७ ६,८,११,
 जैउ ४,१०,२,३, -तस्य गो १,
 ३, १९, -ता ऐ ७ ३२, ३४, १

-तान्ऽइव तै ३,१०, ११,४
 अवि-ज्ञायमान- -नेन गो १,
 ३,२०.
 अवि-तथ- -थेन स ३
 अवितावे, अविच-√अव् प्र
 अविचि(√रविद्)- -रया श १३,
 २,२,१५
 अविस्था- -जैउ १,१८,११
 अवि-दग्ध(√दह्)- -म् गो १, २,
 ११,१४
 अवि-दाह- -दाय तै ३,२,८,७
 अवि-दित्त(√रविद्)- -त श १०,
 ६,१,५,६,७, ९, १४, ४, २,२८,
 -तम् श १०,६,१,८, ११,५,३,
 ८-१२, जै १०३, जैउ ४, १०,
 २,१, -तात् जैउ ४, १०, १,४,
 -तौ श १०,६,१,४
 अविदित्तापियच्छन्दोदेवतमाहाण-
 -णेन आ १
 अविदिवा- -वा १४,६,८,१०
 अविद्वम्- -द्वान् ऐ ५,३०, शा
 २७ १, शाआ १०, ८, श ९,
 ५ २,३, १०,१,३,१०, ११,५,३,
 ४, १४,६,७,४, ९, ४,३, तै २,
 ३,३,३,४,१ ३,४, ५,६, तैआ
 ८,६,१, गो १,३,१३,२,२,१७,
 १९, -द्वास श १०, ५, २, २,
 ५,४,१६, १२,२,३, १२, १४,७,
 २,१४,९,२,११,४,४ ता १, ६,
 १०,१४,१,३, जै ८३, गो १,
 १,३८, ४,२३
 अविद्या- -धया ऐ १, ११, श
 १४,७,१, २०, -द्याम् श १४
 ५,२,४,५
 अविद्यमान(√रविद्)- -नम् गो
 १,२,१३
 अवि द्रोह- -हाय ता १८,२,१२
 अविधवा- -वा तै ३,५,१३,३,७,५,
 १० -या तैआ ६,१०,२

↑ = ऋ ६,१८,१, सा ऋ तै स्वयन्तो √वातराह ताणि-त्यम् । पञ्चान्तर च ऋ-स्वले √वमोनेत्याह
 सा । P.W प्रयत्नयोऽन्तिनमेव कल्पमादतवन्न । 'अवि' मुवा स्वयधिन्य ।

अ-विधव स्त्रीक-

अ-विधव स्त्रीक- -मू सा ३,३,५
 अ-वि हित- -त शा ६,९, -तेन
 शा ६,२
 अ वि घ(त→)ता- -ता ता २४,
 ११,२
 अ वि-नामित- -तानि स २
 अ वि नाशिन- -शी शा १४, ७, ३,
 १५
 अ वि-नाशि स्व- -त्वात् शा १४,
 ७,१,२३-३०
 अ-विन्दत्- -न्त जै १५५
 अ विन्दमा(न→)ना- -ना जै १३१
 अ वि परि हृत- -त ऐआ ३,१,१
 अ वि पर्याप्त- -म् शा ३,७,१,२२
 अ वि प्रति पेघ- -घ सा १,३,८,
 ४,१
 अ वि वहं- -ह्रांय शां २,४, ७, ९,
 १७,२
 अ वि भ- भ जै ५१, -भम् जै ५१
 अ वि भक्त,का- -क्त ऐ ८,१, -क्ता
 ऐ ८,१
 अ नि भेदना- नया तां १२,१३,१
 अ वि अ१/शिन- -ति शा ३,१,१,२^१
 अ वि मुक्त- -क्त शा १, ९, २, ३^१,
 ३,४,१,४^१
 अ वि मुख्यमान- -न ए ६,२३,
 गो २,६,५
 अ वि मोकम्इव(गमुल्) जै १६४
 अ वि राज्- -राजा ऐ, ३,२२
 अ वि लिखय (√लिख्) ऐआ ५,३,३
 अ वि लुप्त- -प्तम् सा १,३,६
 अ वि-चावय- -वयम् ऐ ५,२२, शां
 २७,१
 अ वि-पादिनी(√वद्)- -नीम् छ
 ३,९,३,३
 अ वि विक(√विच्)- -कम् जै ४, ४,
 ११,१,१,७
 अ वि वृत्- -त्तम् शा १४,६,८,८

अ विश्वमिन्व(मूइ)- -म् तै. २,८,
 १,५
 अ विप्रा- -पम् शा १,९,२,२०, तै
 १,२,१,२५, ३,३,९,९,७,४,५
 अ विपाण- -ण शा ५,१,३,८^१
 अ वि-पादिन्- -दी तैआ १,१९,१
 अ वि सर्पिन्- -र्षि तैआ १,१९,१
 अ-वि-सृष्ट- -ष्टानि स २, -ष्टौ तैआ
 १,१०,५,६^१
 अ वि च्रस- -साय ऐ १, १३, १६,
 २८,२९, २,२, शा ३,२,९, ४,
 ता ११,६,२, ९,२, १२, १, २,
 १३,४,१३,९,२५, गो २,३,११
 अ-वि च्रस्त- -स्त ऐ ६,२३, गो २,
 ६,५
 अ वि हृत,ता- -त ऐ ४, २, ऐआ
 ५,१,६, -तम् ऐ ४, ४, -त्वा
 शा १७,४, -ज्ज् ऐ ६, २४,
 ता ३म् ऐ ६,२६, -तासु ऐ ४,२^१
 अ वी(विइड)हित- -म् तै १, १,
 ८,६
 अ वी(त→)ता(√वी)- ता ऐ ५,४
 अ वीर्- -र इव शा ११, ५,१,३,
 -रम् शा ११,५,१,४
 अ वीर हृत्- -हृणौ शा ३,३,४,१२,
 -हा ऐ १,१३, शा ३,३,४,३०
 अ वीर्षु,र्षुं- -र्षं शा ३०,११, का
 २, १,१,७९, तै ३, ७,१, १९,
 -र्षम् शा १,३,२,१४,७,३,१७,
 -र्षो वा २,५,२,३६, वा १, ५,
 १,२२, -र्षाम् शा २, ५,२,३६,
 का १,५,१,३२
 अ वीर्षव(र→)रा- -राम् शा
 ८,७,२,३,९,४,३,४
 अ वृजिन- -जिन शा १४, ७, १,
 ३५-३९
 अ वृत्ति- -त्तिम् तां १६, ६, ५, जै
 १४४

अ वृद्ध- -म् त ३
 अ वेद- वा शा १४, ७, १, २२
 अ वेद-विद्- -दम् गो १, ३, १५,
 -विदे शाआ ८,११
 अन्य अवि द
 अ व्यक्त(वि/अञ्ज्)- -क्त तैआ ४,
 २९,१, -कम् तैआ १०,१,१
 अ व्य(विइअ)ति मोह- -हाय शा
 १३,२,१,७, तै ३,८,१६,४
 अ व्यति पक्त(√सञ्ज्)- -क्तम् शा
 १२,७,३,१५,१६
 अव्यति-पङ्क- -ङ्कम् तैआ ५,४,१३,
 -ङ्गय तैआ ५,४,१३
 अ-व्यतीपातिर्वा- -ती तैआ १,
 २३,१२
 अ-व्यघमा(न→)ना(√व्यप्)- -ना
 शा ६,५,४, १०^१, ७,४, २, ५,
 -नाम् शा ८,३,१,८
 अ व्यधयव- -यम्इव तैआ १,
 ३,४
 अ व्यथा- -थे शा ५, ४,३,७^१, ८,
 ६,१,५^१,६^१,७^१,८^१,९^१, तै २, ७,
 १६,१
 अ व्यधि- -धिभि तै २,८,७,९
 अ व्यध्य- -म् ऐ ७,३,१,३,३,३^१,
 ८,१,४
 अ व्यनत्(वि/अन्)- -त् ऐआ १,
 ३,४
 अ व्यय(वि/वृ)- -य शाआ ३, ७,
 -यम् तैआ १०,११, २, गो १,
 १,२६
 अ व्ययी भूत- -भूम् गो १,१,२६
 अ व्ययुक्(वि/कृप्)- -क तै २,
 १,६,३, ३,३,१,५, अय्युद्-अद्
 अ व्य(विइअ)-व चिछ,षा(√छिद्)
 - -त्त ऐ. १,११, -छम् शां ७,
 ३, शा १,३,५, १३,९, ३,३, ५,
 -त्ता शां २,७, शा १,३,५,१६,

† 'अ विद्-' ते मुगा रराधित्य । √अवेतौणादिक् 'मिच्व' प्रत्ययान्त, स्वराभ्यत्ययधेति माथ्यरत्नव्याकरणो
 देत्यधिकम् । ‡ अ वीर्-इति स्वरासु ङा प्रथित्यु चित्त्व मुपा विरोधात् । § 'अ-वीर्ष'-इति मुगा रराधित्य ।
 ६ 'अ वीर्ष' इति मुगा रराधित्य । तु=काल ३५,१७ । ७ 'अ विइअतिइपातिव' ।

-सामि वा १, १, २, १६, -घेन
 वा १, १, ३, ३, ५, -छे ऐ ५, २,
 ४, १०, १५, १६, -गो २, ६, १०,
 -घ्री वा ७, ४, २, २०^१
 अ इय च्छेद- -दाय ऐ १, ११,
 २, २८, २९, शां २२, १, वा २,
 ३, २, ६, ११, ५, ७, १०, १२, ८, ३,
 १८, ३५, ९, १, १०, १३, १, ३, ७,
 ६, ३, जै १०, २०९
 अ इय(-विडअ)-घ छमिन्- -मिवां
 २६, १
 अ इय(विडअ)-व-सस- -साय तां
 १३, ११, ५, १४, ५, ४, व १, ४
 अ इया(विडआ)कृत- -तम् वा १४,
 ४, २, १५, -ते जै २१२
 अ इया(विडआ)कृत- -ता तै १, १,
 ८, १
 अ-इया(विडआ)सि(फ→)जा- -काम्
 वा ११, ८, जैठ १, १२, ३, ५
 अ इया(विडआ)हावम् (√हु+णगुल्ल)
 ऐ ३, १७^१
 अ-इयूढ(वि/ऊह्) - -ढ ऐ २, १८,
 -ढे वा ५, १, ३, १३, ५, ४, ३३
 अ-इयूढ(वि/ऊध्) - -द्वा वा १२,
 ३, ५ १३
 अ इत- -तम् ऐआ ५, २, २, जै
 १४६, -तस्य ऐ ७, ११, गा ३ १
 अ-इययु- -त्यम् ए ७, ८, ऐआ ५,
 ३, ३, वा ३, २, २, २, ४, ३, २^१
 अ इयीयमान(√ली)- -नम् ता १२
 ३ १३
 √१अश् अश्नुते वा ३ १, १, १२
 ५, ४, ५, ५ १०, ३, ५, ८, तै ३
 ९, १४ १, १२ ५, ९ अश्नुते ऐ
 १, ६^१ १२, १३, २ १५, ३ १३,
 २१, २३, ३, २७, ४१^१, ४४, ४,
 ८^१, १३ १४^१, १५^१, २४, २९, ३०^१,
 ५ १, ६, ३२^१, ७, १२, २०^१, ऐ ८
 ६^१, ९^१, १०^१, २५ २७, ऐआ १,
 १, १ २, ३ ७ १ २^१, २, २ ३,

३, २, १, २, शां १, १, ३, ८, २, ४,
 वा ३, २, ४, १२, ५, ४, ५, ४, १०,
 ५, ४, १६, १२, ३, २, ८, १३, १, ७,
 ३, ४, ३, १५, १४, ४, १, २, ४, तै २,
 ४, ६, ९, ३, १०, १०, ४, १२, ३, १,
 तैआ १, ११, १, २, २, १, ५, ११, ५^१,
 ६, ८, १, १, व २, ३, वा १, २, ८,
 १०, ३, ५, ३, ७, ८^१, १३, ३, १७,
 ५, २०, १४, ९, १२, ११, ३७,
 १५, १३, २, २२, ११, ७, १५, ११,
 जै ५, ५, ६, ६, ६, ५, ८, ८, ५, ४,
 १३६^१, १७७, १८८, १९४, १९६,
 २००, २०९, गो २, ४, २, १०^१,
 अश्नुते वा १४, ६, ८, ८^१,
 अश्नुवते वा १२, ९, ३, १३,
 अश्नुवते ऐ ४, २, ३, शां १२, ५,
 ३०, ७^१, ता ४, ७, ४, व ३, १२, जै
 १६८^१, आनञ्जे तै १, १, ७, २, ८, ६,
 २, १, २, ४, ३, ७, १२, ५, ता ७, ६, ९,
 १०, ११, १, ४, १६, ६, १४, जै
 २५, आनाश तै २, ४, ६, २,
 आनशाते ता १०, १२, १०, जै
 १०५, आनशिर वा १०, ४, ३, ४, ५,
 आनञ्जे ऐ ३, १२, शा १४, ३,
 तैआ १०, १०, ३, अश्नुते वा ११,
 ४, ३, १९, अश्नुताम् वा ४, १, १,
 २२ अष्ट ऐ ६, १५, अष्टु वा ४, १,
 १, २२, २, २१, ५, ७, ८^१, व १,
 ५^१, अश्नुवाताम् ऐ ४, ८, अश्नुते
 ऐआ १, ४, ३^१, आश्नुते वा ११,
 १०, २१, १४, ११, ३७, २३ १३, २,
 जै ५७, आश्नुवाताम्^१ जै ८४,
 आश्नुवते ऐ ४, २४^१, वा ३, ८, २, ४,
 वा १२, २, २, ८, अश्नुवीत ऐआ २,
 ३, ३, जै १३६ अश्नुवीय ता १४,
 ११, ३१, अश्रीम जै २०९, अश्रीरन्
 जै १५६, अश्रीय ऐ १, २६,
 शावा ११, ८^१, वा २, ३, ४,
 २२, ३, २, ४, १२ ४, ३, १८ ४,
 ३ ४, २८-३१ वा १४ ३, २ २०,

का १, ४, १, १७^१, तै २, ८, ६, ८,
 ३, ११, ५, ३^१, तां १, ८, २, ३, ६, ८,
 १०, ११, १३-१६, अश्रीगदि ऐ
 ४, १०, वा १४, ३, १, ३, १, तै २,
 ४, २, ७, ६, ६, ५, १, ३, ३, ७, ७,
 ३, ९, १, ४, ३, तां १, ६, ५, ४, ७,
 ४, अश्रीमदि तै ३, ७, ९, ९, तैआ
 ४, ७, ५, १०, ५, २, १, १^१, अश्नुते
 तै ३, ५, १०, ५, अश्नुताम् तै २,
 २, ५, ४, ३, ७, ६, १४, तैआ ३, १०,
 ४, अश्नुताम् वा २ ५, २, ७, आष्ट
 ऐ ७, ५^१, आशा ता १, २, ८
 √२अश्, अश्नाति ऐ २, ३^१, ऐआ
 ३, २, ४, शां ११, ३^१, वा २, ३,
 १, ११, १२, १०, १, ५, २^१, ११,
 १, ७, २^१, ३, का १, ३, १, ६^१, तै १,
 ४, ८, ४, २, १, ५, ४, ३, ९, ६, तैआ
 १०, ६, ४, १, जै १४०, जैठ १, ९, १,
 ६^१, २, ५, ३, २, गो १, ३, १४^१,
 अश्नाति वा १, १, १, ९, २, ३, ९,
 ११, १३, ४, २, ४, १८, वा १०,
 ५, २, ९, ४, १२, ११, १, ७, १,
 २४, ३, ७, ४, ७, ५, ४, १८,
 ६, २, ९, का १, ३, १, ६^१, २, १,
 १, ७^१, अश्नन्ति ऐ ७, ११, शां
 २, ८, ३, १, २, ७, ३, ११, ३^१, वा
 १, २, १, ४, २, ४, २, ४, ३, ६, १,
 २३^१, ३, २१, ४ ६, ९, ७, का १,
 ३, ३, ४, २, १, ४, ३, जैठ ६, १७,
 ३, २, अश्नन्ति वा १, ६, ४, १५
 ३, ५, ३, ५, १, १, ३, २१, ४, ६,
 ५, ४, का १, १, ४, ३, ५, १, २०, तै
 १, ६, ६, ४, ३, २, ५, ७, तैआ १, ३, १,
 १, अश्नीय जै २०९, अश्नामि वा
 १, ८, १, १, ४, १५, अश्नामि वा
 ३, १, २, २१, अश्रीम जै २०९,
 आश जै १२०, आञ्जे वा २, ४, ३,
 ३, ४, अश्नात वा २, ४, २, ४, का १, ३,
 ३, ४, अश्नात वा ११, ५, ४, ५, वा १
 ६, २६, जै १२६, अश्नामि^१ का १, ३

† 'आशुवताम्' मुपा चिन्त्य ‡ 'अश्रति' पाठांतरम् टि ४ ।

२,१, १ अदनामर्गं श २,४,३,१,
 आदनात् श ६,१,२,११,ता११,८,
 १०, अक्षात् गो १,२,१५,आदनन्
 का १,३,२,२,११, तै १,६,६,
 ४, जै १४३^१, आदनाम् श ११,
 ५,१,१०, अदनीत श २, ४, २,
 २०, ६,१,३६, का १,३, ३,१७,
 ६,१,२४, अदनीत तैआ १,४,१,
 अदनीयाताम् श १४,९,४,१३-
 १७, १ अक्षायेरन् गो २,५,९,
 अदनीयात् ऐ २,३,८,९, द्वा ६,
 ३, ७,३, १०, ३^१, द्वा १, १,१,
 ८^१, ९, १०, २,१, ४,१, २^१, ३,
 १,२, १^१, २१^१, ६,३, २,१, ८,३,
 ११, ७, २,२,४, ६, २, २,३९,
 ७,२,४,१४, ५,२,३७, ९, ३,४,
 ४,५,१,६,९, १०,१, ४,१३^१, ५,
 २,९, ११, १,७,१, ५, ४, १८^१,
 १४,१,१,३३, का १, १, ४, १^१,
 २,१,१,६,७,८, ती १, ६, ७,१,
 तैआ १,२६,७,२,८, १,५,८,१३,
 जै २०३, जैउ १,१७,२,१^१,१८,
 ०,१,२,१,३,०^१,अदनीयात् श २,
 १,४,२^१, ३,६, १, ३३, ३, २१,
 ४,३,३,१५, तै १,३, ८, १, ३,
 ७,३,१०,६,७,१, तैआ १,३२,
 १, अक्षीयु ते ७,११, द्वा ३,
 १, द्वा २, ३, ०, ४,३, १३,
 का १,५,०,११ अदनीयाम् द्वा
 श ४,२,५,१९^१, अदयाम् ते १,
 २२, द्वा १४,२,२,४०, तैआ ४,१०,
 ५, ५,८,१०, आशिपु श २,४,
 २,००
 अदपुते श २,५,२,०३
 आशयति तै १,७,६,५^१
 अदान-ना, अदानाय- अदानया-
 -नाथा- -नायु- -नायुक-
 आशित- अद
 अशित-ना- नम् द्वा १, १, १, ९

का २,१, १,७, तै १, २,६,२,
 जै १६७, -ता जै १८, -तात्
 जै १२९
 अशितव्य-म् ऐ २, ३, ९, द्वा १०,
 ३, श १,२,२,३,९
 अशितु- -ता श २,३,१,११, का
 १, ३, १, ६^१, अशिष्ट, अशी
 तम-अद
 अशित्वा- श ४,२,५,१९, १४, ९,
 २, १५^१, जै ८३,१३०,२०६
 अशित्युत्- -व्यन् द्वा १४, ९, २,
 १५, द्वाआ ९,७, -व्यन्त श
 १४,९,२,१५
 अशितिवत्- त श १०, ४, १,
 १८
 अदन्त्- न् ऐआ २,१,४^१, श ११,
 ५,४,१८
 अ शकार- रान् जै १८२
 अ शचनुवत्- वन् द्वाआ ७, ९,
 -वन्तम् ऐआ ३, १, ४, द्वाआ
 ७,१०
 अ-शत- तेन द्वा ४,३,४,३
 अ शत इक्षिण- श द्वा ४,३,४,३
 अदान(√)अक्ष- नम् ऐआ २, ३,
 ६, द्वा ७,३, द्वा १, १, २,१७,
 ३,१,१०,११,६,२,५,३,१२,१७,
 ७,०, २,३,१,१७^१,४,२, २,३,
 ३,१, २,१, ४,२,४,१८,६, ४,२,
 ५,४, ०,५,४,६, द्वा १४,४,२,२९,
 का १,५,१,००,२,१,२,१,३,
 ३,२,३,जै १८६,१३०, -नस्य द्वा
 २,१ द्वा ६,४, ७, -नाति द्वा
 ६,०,१३९ -नाय द्वा १, ६,३,
 २, - ३,०,०,१७, ७,५, ४,३,६,
 -न द्वा ४,४, जैउ २,५, ३,३^१
 अगन पति- ऽपते द्वा ६,६,४,०
 अगान्- नाथि द्वा ११,७,३,३
 अगान्(नडअ)नरान्- नस्य द्वा
 १,१,१,७, का २,१,१,६

अदाना पिपासाऽ- -पासाभ्याम्
 ऐआ २,४,२, -पासे ऐआ २,
 ३,२,४,२^१, गो १,४,२३
 √अदानाय(न + क्यन्), अदानायति
 श ५,३,५,१२, आदानायन्? जै
 ३८, अदानाययु जै १८
 अदानायत्- -यव द्वा १०,१,
 -यन् ता ९,२,१९, १५,३,२५,
 -न्त ता ६,७,१९
 अदानायन्ती- न्ती जै १८, गो
 २,५,१०^१
 अदानयाऽ, अदानया- नया
 तैआ ४,२२,१, जैउ १,१,३,३,
 ३,३,२,०, जै ३२,८८, -नयाम्
 जैउ १,१,३,४,५, ४,११,५,९,
 जै १४,३२^१, -नायया द्वा १०,
 ६,५,१, -नाया ऐ २,३,७,१५,
 द्वा २५, १, द्वा ७, ३, ३, २१,
 ९,२,३,८, १०,२,६,१९, ६, ५,
 १, १२,२,३,१२, १३, ३,५, २,
 -नायाम् ऐ ५, २७, ७, ३, द्वा
 २५, १, द्वा ९,२,३,८, १०,६,५,
 ४, ११,३,३,७, -नायाथै श ७,
 २,२,२१
 अदानया पिपासा- -से तै १, ५,
 ९,५,६
 अदानया मृत्यु- मृत्यु तै ३, ९,
 १५,०
 अदानया पिपासा- साम्याम्
 शांता ११, १, -पासे द्वा १४,
 ६,४,१
 अदानायु- यव तां ४,५,१०^१,
 ६,४,१२
 अदानायु क,का- क द्वा ११, ४,
 २,१०, -का द्वा ७, २, ३,२३,
 द्वा ११,७,३,३, १२,१,१,४, गो
 १,४,४
 अदानायुक तर- राऽइय जै ११
 अशनि- -नि द्वा ११,२,७,२,२३^१,
 † आशुदात दे चिन्-यम् ? 'वहि' इत्यस्य 'प्रजा' इत्यस्य चोपरि एतत्स्थल्ये षि । † 'अगानायापिपासा' इ ।
 ‡ क्यपि 'न छन्दसि' (पा ७,४,३५) इति दीर्घताभाव । * 'अगानि' प्राति म १, इति IIII IIII

† आशुदात दे चिन्-यम् ? 'वहि' इत्यस्य 'प्रजा' इत्यस्य चोपरि एतत्स्थल्ये षि । † 'अगानायापिपासा' इ ।
 ‡ क्यपि 'न छन्दसि' (पा ७,४,३५) इति दीर्घताभाव । * 'अगानि' प्राति म १, इति IIII IIII

-वि शा ६,९^१, श ६, १, ३,
१४^१, ११,२, ७, २१, २३, ६,३,
९, १४, ६, ९, ७, ९, १, १३, तै १,
१३, १२, -नै तै १, २, १, ७,
-न्या ष १,२^१
अशनि हृत-तस्य तै १,१,२,१२,
सा २,२,२
अशून्य-(निऽअ)न्त- न्त श ११,
२,७,२५
अ शपत्(√शप्)- पत् तै ३, ७,
६,२३
अ शम्भु- म् श १४, ६, ८, ८
अ शम्भुश्च श २,१,२,४
अ शम रथ भावुक- रु तै १, ३,
५,४
अशया- -या जै ११४
अ शर(व्य-)>न्य- न्या श ५,३,
५,३०
अ शरीर,रा- र ऐआ २,३,६,३,२,
३^१,४, शांआ ८,३^१,६, श १४,७,
२,१०, जै १४३, -रम् ऐ २,१४,
ऐआ २,३,६, शांआ ८,७, जैउ
३, ७, १,१०, -रा ऐ २,१४^१, जै
१४३^१, -रा तेआ १,८,६, जै १४३,
-राभि शा७,१, -राम् जै १४३^१,
-रेण जैउ ३,६,२,२, ७, १, १०,
जै १४३^१
अ शवा(वऽअ)मि- मिभि श
१२ ३,५,२, गो १,५,२२
अ शस्त(√शस्)- स्त ऐ ६ ३१^१,
गो २,६,९^१, -स्त्वम् ऐ ५ ४
अ शस्ति- स्ति श ६, ३, २, ७,
तै ३,७,५,१२, -स्तिम्य म २,
६,१९, -स्तिम् गो १, ५, २५,
-स्ती श ६,३, ३,७
अ शस्ति हन्- हा ऐ ५,४
अ शान्त,न्या- न्त ऐ ३, ८, दा
१३ ९,१९,४, श २,२,५,१,५,
तै २,१,३,२, ३,३,८, ५ ७,२,

६, गो १,२,१८^१, २, ३, ५, ८,
-स्त्वम् श ९,१,१,४२^१, १२, ४,
१, ५, ८, तौआ १०, १, १३,
म १, ७, २, -न्त्वम्श्च जै
९६, -न्ता वा ३,५,१, ३३,
३५,२, ८, -न्ता ऐ ८, ६, गो
१,१,३,२,२, ८, -न्तान् ऐ ३,
३५, -न्तानि शा २९, ४, श
१,७,३, ८, -न्तै ता २१, २, ९,
-न्तौ श १२,४,३,४
अ शान्त तनु- तनव ऐ ८, २४^१
अ शान्त तर- रा श ९,१,१,२०
अशित, वृ √ २अश्
अ शिथिल,ला- ल तै ३,१,५, ९^१,
-लम् जैउ ४,११,१, १३, -ला
श २,१,१,१० -लाम् श १,७,
१,११, का १,१,१,७^१, -लयाम्
श २,१,१,१ ११, -ले श ३,५,
४,२२
अ शिथिल भाव- वाय तै ३, २,
३,५
अ शिमिद- द श १४, २, २, ५,
-दाय श १४,२,२,५
अ शिमि विद्विप्- प तौआ १,९,५
अ शिरस्- सम् ऐआ ३, २, ४,
शांआ ८,७
अ शिव- व श १२,८, १, ५, -त्रा
श १२ ८,४,३, -वास श ११,
५,१,९
अ शिथि-(शित्+दृष्टव)- द्र श १,
९,२,२०
अ शीत- तेषु श १०,२,६,८^१
अ शीत तनु- न्नो तै १,२,१,२५,
३,३,९,९
अ शशी तम- म श १, ९, २,
२०^१
अशीति- तय ऐआ २,१,२^१, शांआ
२,१०, श ९,१,१,२,१,४४,३,३,
१९,१०, १, २,९^१,४,२, ५ -ति

शांआ २,१०, -ति शांआ ८,
२^१, श ९,१,१,४४,१०,४,२ २५,
गो १,५,५,२३, -तिम् शांआ
३,८,९^१,१०, श ८,५, २, १७,
१०, ४,२, २५, ४, ३,१३, २०,
-तिभि शांआ २,१०, श ९,१,
१,४४, ३, ३,१९, १०,१,२, ९,
-तिभ्य श ९, १, १,४४^१,३,३,
१९^१, -ती शांआ २, ७, श
९,५,१,६३, -तीनाम् श ९, १,
१,४४, ३,३,१९, १०,१,२,१,४,
२, २५, -त्या शांआ २, १०,
-त्याम् श ९,१,१,२१^१
अशीति-शत- तम् ता १६, १, ८
अशीति शतेष्टक- कान् श १०,
४,२,६
अशीति सहस्र- म् ऐआ ३,२,२^१,
अशीती(तिऽइ)-ष्टक- कान् श १०,
४,२,१०
अ शीर्थ- र्थं श १४,६,९,२८,११,
६,७,२,२७
अ शुक- क्क श ७,२,४,१६
अ शुकती- र्थौ श ६,१,२,१४
अ शुचि- चि सा २,६,१०
अ शुद्ध- द्द. श १,१,३, १२, का
२,१,३,७, ता १४,११,२८,१९,
४,५,७, ८, -द्दा श १,१,३,१२^१
अ शुभ- भे श २,४, ६, का १,
३,३,६
अ शुभुक्- लुपे गो २,३,१८
अ शु(शु ?) श्रुपानभ्यायाभ्ययन-
नेन गो १,१,२२
अ शुष्का(कऽअभ-)>प्रा- म् तै
३ ७,४, ८
अ शुद्धो(द्रऽउ-) चिष्टिन्- ष्टी श
१४,१,१,३१
अ शुद्ध- न्य तै ३,१२,९,१, गो
१,१,३४,३५,३६, -न्यम् गो २,
१,१^१.

१'अ शन्त' इति BIV MIV प्रवृत्तियु मुगा ररारिथ्य । † = 'अचानका' इति C §√१ अच षट् । हरि
BIV MIV च √ २अश् । उभयतो िष्पत् इति उ म । विमर्श पारिद्र । ‡'अ शुष्प'-प्राति BIV MIV हस्त च विन्या ।

अ शून्यता- -तयि श १०, ४३, १९
 अ शून्यो(न्यडउ-)पस्था- रथा म
 १, १, ११
 अ श(श→) शी ता २१, १, ७
 अ शून्यव(√धु)- पवत श १४, ६,
 १०, ११, -पवत् ऐआ २, १, ४,
 -पवत् शांआ ९, ५, श १४, ९,
 २, १०
 अ शून्यता(√आ)- त श ४, ५, २,
 १६, -तम् श १, ६, १, २७, ३, २,
 २, १०, ८, १, ७, २, २५, ३, ६, -तया
 श ३, ८, १, २०, -तास तैआ
 १, २, ७, ४, -तेन श ११, ४, ४, ४
 अशून्यद्वत- -त ज ९
 अ शोक- म् श १४, ८, १२, १
 अ शोकात्तर- म् श १४, ७, १, २, २,
 अशोदिव- -ज जै १४३
 अशून्युष्णिग- म् तैआ १, १, ३,
 २१, २
 अश्वमन्- -इमा श ३, १, ३, ११
 अश्वमन्- इमत् श ९, १, २, ७,
 -इमन श ६, १, ३, ५, ९, १, २,
 ४, १, ३, ८, ४, ३, -इमनि श ९,
 १, २, ५, -इमसु † जैउ ४, ५, १,
 २, -इमा शाआ ४, १, १, १, ७,
 श ६, १, २, ३, १, १, ६, ९, १, २,
 ५, २, ३, १, ४, १, ६, १, ३, ६, १०,
 ४, ३, १, ८, ५, ४, १, ५, १, ४, ९, २, ६,
 म १, ५, ८, जैउ १, १, ८, ५, ७,
 २, २, १, १, १, -इमाडव शाआ
 ११, ८, म १, २, १, -इमान श
 ३, ४, ३, १, ३, ५, ४, २, ४, ५, १, ५
 तै ३, १, २, ६, ३, -इमानम् श
 ६, १, १, १, ३, ३, ५, ९, ३, २, ९, २, ३,
 १, ४, ४, ७, १०, ४, ३, २, २, १, ४, १,
 ८, तैआ ४, ४, २, २, म १, २, १, जै
 १, ३, १, जैउ १, १, ७, ६, १, ८, ५, ७,
 ८, २, २, १, १, २, १, ३

अश्वमन्-अश्वमन्
 अश्वम गन्धा- म् श १३, ८, १, १६
 अश्वम-चित- -म् तां १४, ३, १, ३
 अश्वम पुरा- -म् श ३, १, ३, १, १
 अश्वम मय- -मा श ३, ९, ४, २,
 -यानि श १२, ५, २, १, ४, -येन
 जैउ ४, १, १, २
 अश्वम-सूर्यम्- -र्षा ऐ ८, २, ८
 अश्वमम् ज(त्→)दी- ती श १३,
 ८, ४, ३, तैआ ६, ३, २, ४, २, ९, २
 अश्वम व(ज→)जा- नाम् तैआ ४,
 १, १, ८
 अश्वमा(इमडअ)विधान- -व ता
 १९, ७, १
 अश्वमा(इमडअ)विधान- -मात् जै
 २०, ३
 अश्वमधु- -धुव गो १, ३, ७, ९
 अश्वमध्वान(त/धा)- नेभ्य श
 १२, ४, १, १०
 अश्वमदा- -दया ऐ ४, १, ७, १२,
 तैआ ७, १, १, ३, -दा श १, २,
 ५, २, ४, २, ५, १, ४, ४, ३, १, का
 २, २, ३, २, १, २, २, -दाम् श ११,
 ६, १, १, ३, तै २, ६, २, ३
 अश्वम्(√अश्वम्)- मम् जै १८५, -मै
 तै २, ८, ७, ९
 अश्वमण- ण श १४, ७, १, २, २
 अश्वान्त तर- रे ३ रे ऐ ४, २, ७
 अश्वणीव(√धु)- म् जैउ १, १, ८,
 ५, ४, २, २, १, ८
 अश्वि- श्री प ४, ४
 अश्वि वैश्व- तानि प ४, ४
 अश्वु- श्व ऐ ७, ८, मो २, १, १, १, ५,
 श ४, २, १, १, १, ६, १, २, २, ४, ३,
 १, २, ८, -श्व श ६, १, १, १, २, ३,
 -श्वम् श १२, ७, १, २, -श्वणि
 श ९, १, १, ६
 अश्वु मुख- खा जैउ ३, २, ३, १

अश्वुत(√श्वु)- -त ऐआ ३, २, ४,
 शाआ ८, ७
 अश्वुति- -म् श १३, ८, १, २
 अश्वुनु- म् श १४, ६, ८, ८
 अश्वुत्रिय- -या श १३, ४, २, २
 अश्वुलीलुला(←श्री र)- लम् श ३,
 १, २, १, ६, तै २, ८, ८, १, २, तैआ
 २, १, ५, १, ता २, १, ७, ४, -लस्य
 ऐ १, २, ५, -ला ता २, १, ७, ४,
 १४, १, २, ८, १७, ५, १, १, ८, १, ९,
 १९, ४, ७, -लानि तै १, ५, ३, ४,
 -लाम् ता १७, ५, १, २
 अश्वुलीलुनामन्- न् तै १, ५, २, ६
 अश्वुलमन्- -न्मा ता १६, १, १, ३
 अश्वुलोण- -ण तै ३, ९, १, ७, २
 अश्वुलोणा(णडअ)ङ- ङै तैआ
 २, ६, २
 अश्वव- व ऐ २, ८, ३, १, १, ४, ७,
 ४, ९, ४, १, ५, १, ९, ऐ ६, ३, ५,
 शा १५, ४, शा १, २, ५, १, ९,
 ४, ३, ६, २, १, ४, २, ३, २, ४, ५, ४,
 १, ३, ४, १, १, ७, ५, १, १, ९, ६, २,
 ४, ५, ४, ४, २, १, १, १, ३, ४, ७,
 १, ३, २, ७, ५, १, ४, ५, ३, १, ५, ९,
 ६, १, १, १, १, ४, १, ५, २, १, १, ५,
 १, ८, ३, १, २, २, २, ८, २, ९, ३, ८,
 १, ०, १, २, १, ३, २, २, ४, ४, १, २, १, ३,
 ५, ३, ९, ६, ३, ४, ७, ३, २, १, ०,
 १, २, १, ३, १, ७, १, ६, ५, २, १, ८,
 १, २, २, १, १, १, ६, ४, १, ०, ५, ७,
 १, १, २, ५, २, १, २, ४, १, १, ०,
 ५, १, ३, १, १, १, ३, ३, ५, ८, ९,
 ४, ३, ६, १, ३, ६, २, १, ५, २, २,
 १, ४, १, ५, १, ७, १, ९, ३, १, २, ५,
 ४, ६, ८, १, ५, ७, ५, ६, १, १, ०, ८, १,
 ३, १, १, ३, २, ३, ३, १, ५, ५,
 ४, १, ६, ३, ८, १, ४, ३, ३, ४, १,
 ५, १, १, ३, १, ४, १, ३, २, ०, ६, ५, १,

† भा अश्वि(√अश्व+निन्) +उणि(√उप्+निन्) सर्वाङ्गव्यापिदाहो ज्वरादिविषयुषामदाहोऽर्श्विर्वा ।

सा तु अश्विना(√अश्व्) भोक्वृणुण दाहकोऽसि । † मुषा 'अश्वसु' इति चिन्त्य । OR 'अशम्' इति प्राति
 आह तन्न । तथा सति मुद्रितरूपानवपन ।

का १,१,४,१०^३, १८,२३^३,६,३,
 ७,२,७,३,१८, तै १,१,३,९,
 ५,४,५^३,६,८,८,३,२,१,५,३,५,
 ३,७,२,६^३,८,२,३,२, २, २, ५,३,
 ७,१,३^३, ३,२,२,१, ५, २,२, ८,
 ७, १, ३, ४, २, ३, ७, १^३, २^३,
 ३^३, ८, ४, ९, १^३, ३, ४^३, १२, २^३,
 १३, २^३, १९, २, २०, ३, ४, २२, १^३,
 २, ३^३, ९, २, ४, ५, ५, ५, ३, ६, ४,
 ८, ३, १, १, १, १, २, ३, १, ३, २, १, ६,
 १^३, १, ७, ३, ४^३, ५^३, २०, २^३, २, १,
 १^३, २, २, १^३, २^३, तैआ ३, १, १, ९,
 ४, ४, २, ५, ५, ३, २, ६, १, १, २, ता
 १, ७, १, ६, ५, २, १, ७, १८^३, १०, २,
 ५, १, १, ३, ५, १, २, १, ३, २, ६, १, ३,
 ९, १, ३, १, ६, १, १०, १, १७, १, १, ३,
 १, ८, १, २, ०, ९, १, १^३, २०, ४, ५,
 २, १, ४, २, ६, ७, १, १, ५, १०, जै
 ६, ४, ९, ६, ५, ७, ७, १, १, ३^३, १, ३, ९^३,
 जैउ ३, ६, ६, ५, गो १, २, १८^३,
 २०, २, १, ३, १, २, ३, १, ९, ४, १, १^३,
 -इवम् ऐ २, ८, ३, १, १, ४, ९,
 ८, २, १, ऐआ १, २, ४, २, ४, २,
 ५, १, ६^३, सा १, १, १, ५, ४, २, ७,
 २, ३, ०, ६, सा १, २, ३, ६^३, ९, २,
 १, ४, १, ६, १, ७, १, ८, ५, ४, ९, ३, ५,
 १, २, ०, ४, ३, ४, १, ७, ७, ५, ५, २, २,
 ६, १, ४, २, ५, १, ८, ३, २, २, ७, ७,
 ३, ७, ५, २, ४, १, ९, ७, ३, २, १०^३,
 १, ६, १, ८, ५, २, ६, १, ७, १८^३, ८, ७,
 ३, १, ०, ९, २, ३, ४, १, १, १, ०, ६, ४, १^३,
 १, २, ७, २, २, १, १, ३, १, १, ३, २, ६^३,
 ४, १, ६, ९, ३^३, ७, २, २, ३, ३, ५, ३,
 ६, ७, ७, १, ९, १, १, ५, ३, ६, १, ८,
 ६, ४, २, १, १, १, ३, ३, १, ५, १, १, ६^३,
 २, ३, ४, २, ४, ७, १, ९, २, २, ७, ७,
 १, १, १, १, ३, २, सा १, १, १, ५^३,
 २, ३, ६, ३, ७, २, २, १, ७, ०^३, २, २,
 तै १, १, ५, ५^३, ६, ६, १, ०, ३, ५, ३,
 ८, २, ३, ६, ४, २, १, २, ४, २, ५, ७,
 १, ७, ५, ४, ३^३, ३, ८, ३, १, ९, ३,

४^३, २०, ४, ५, २, २, २, २, १, ९,
 ४, ४, ८, ५, ३, ८, २, १, ३, १, ३^३,
 १, ७, १, २०, १^३, २, १, १^३, २, २, २,
 तैआ ३, १, ०, २, ६, ५, ३, १, ०, १, ५,
 ता १, ८, २, १, ३, ३, १, १, १, ६, १, २,
 ४, सा ३, ९, ८, जै ६, ८, १, ९, ३, ७,
 ५०, ६, ४, १, १, ८, १, ३, ६^३, १, ३, ९^३,
 गो १, २, १, ८^३, २, १, २, ३, ६, १, ९,
 -इवष्य ऐ ३, ४, ९, सा २, १, ४,
 २, ४^३, ४, ३, ४, ७, ६, २, ३, १, ५, ३,
 ३, २, २, ४, ४, ७^३, ७, ५, २, ३, ३, सा
 १, ०, ६, ४, १^३, १, १, २, ५, २, ३, १, २,
 ८, १, ४, १, ३, १, १, ३, २, ९, ३, ५,
 ४, २, ६, १, २^३, २, २, १, ४, १, ६, १, ८,
 १, ९, ५, ४, ३, १, १, २, ४^३, २, २,
 ३, ३, ७, ५, ६, ४, २, ६, १, ४, २, १, ५,
 १, ७, ३, ४, ५, २, २, १, ०^३, ३, ८^३,
 १, ४, १, १, २, ३, २, ४, २, ५, २, २०,
 ५, ५, १, ६, का १, १, ४, २, ३, तै
 १, १, ५, ४, ९, ९, ५, ५, ८, १, २, ७, ७,
 १, ३, ८, २, ४^३, ४, २, ६, १, ८, ८, १,
 ९, २, ४, १, ४, ६^३, १, १, १, १, १, २,
 २०, ३, ९, २, ४, ४, ४, ८, ५, ५^३,
 १, १, २, १, २, १, १, ३, २, ३, २, ३, १^३,
 २^३, तैआ ४, ३, १, ५, ३, ५, ता १,
 ६, १, ७, २, १, ४, २, ४^३, ९, १, १, जैआ
 १, ९, ८, जै १, ८, ६^३, जैउ ३, ६, ६, ५,
 गो १, २, १, ८, -इवा सा ५, ५, ४,
 ३, ५^३, १, ३, २, ५^३, तै २, ६,
 १, १, ४, तैआ ४, ५, ४, ५, ४, ८^३,
 -इवा ऐ ४, ६, ५, १^३, ६, ३, ३, ८,
 १, १, ऐआ २, ६, १, सा ५, १, ४,
 ६, १, ५, ५, २, ७, २, ४, ९, ४, ३, १, ७,
 तै १, ७, ९, १, ६, २, ८, ७, १, ९,
 ९, ३, ८, २, १, १, तैआ ३, १, २, ५,
 ता २, ४, १, २^३, म १, ३, १, ३, जै
 १, ३, गो २, ५, २, ६, १, ३, -इवा
 जै २, ८, -इवा ऐ ३, ५, ५, १, ८,
 २, ३, सा २, २, ३, सा ५, १, ४, ५,
 ५, २, १, २, ७, ४, ३, १, ४^३, १, ३, ५, ४,
 १, २, १, ३, तै १, ३, ५, २, ६, ९, ३,

१, २, १० तैआ १, ३, १, १, ६, ५,
 २, ता २, ५, १, ०, २, २, गो २, ६,
 १, -इवानाम् ऐ ५, १, ८, १, १^३,
 तै २, ७, ५, ३, ता ६, ३, १, ५, ५
 ५, १०, जै १, ६, १, -इवाय सा
 २, ५, ३, १, १, ६, ३, १, २, २,
 ६, ३, ८^३, १, ३, २, ६, ८, ८, १,
 ४, १, १, ४, १, ५, ५, २, १, २, का १,
 ६, २, ६, तै ३, ९, ४, ८, १, ६, १,
 -इवास तै १, ४, २, २, १, -इवसा
 ६, ३, २, २, ४, ४, २, १, ३, २, २, १,
 ५, २, १, ०, तै ३, ८, ७, ३^३, १, ३, २,
 २, ३, १, ९, १, ०, १, जै ६, गो १, २,
 १, ८, -इवम ऐ ८, २, १, ८, २, २, सा ६,
 ३, २, ७, ४, ४, ७, १, २, ८, १,
 १, ४, १, ३, २, ३, १, २, ७, ५, का
 १, १, ४, १, ८, तै ३, ८, ५, १, २, ४,
 २, २, १, ९, २, ०, २, ना ८, ८, ४, जै
 ६, ५, -इवमि तै २, ६, १, ३, ३, -इवेषु
 साआ १, २, १, सा १, २, ८, ३, २, ३,
 तै २, ४, ४, ८, ७, ७, ५, ८, ६, ६,
 ५, ६, ७, ७, १, म २, १, ८, २, ३,
 सा १, ८, १, ५, -इव ऐ ४, २, ७,
 ८, २, ३, तै २, ५, ४, १, ५, १, ३,
 ८, ६, १, ७, ७, ९, ८, ३, १, १, १, ०,
 २, १, ०, ७, १, ०, २, -इवो जै २, ७
 अश्व कर्ण-जो जै १, ५०
 अश्व क्राता-०न्ते तैआ १, ०, १, ८
 अश्व-चरित्त-तानि तै ३, ८, ८,
 १^३, २^३, ३
 अश्व जिक्-व तै २, ४, ३, २, ३,
 ७, १, ४, ५
 अश्व तरु-२ ऐउ, ४, ७, सा १, २, ४,
 १, १, ७, १, ५, ता १, ६, १, १, ०, जै
 १, ३, ३, १, १, १, तैआ ३, १, २, ५,
 ता २, ४, १, २^३, म १, ३, १, ३, जै
 १, ३, गो २, ५, २, ६, १, ३, -इवा
 जै २, ८, -इवा ऐ ३, ५, ५, १, ८,
 २, ३, सा २, २, ३, सा ५, १, ४, ५,
 ५, २, १, २, ७, ४, ३, १, ४^३, १, ३, ५, ४,
 १, २, १, ३, तै १, ३, ५, २, ६, ९, ३,

अश्वतर गर्दभ- -मौ तैआ ३,
 १०,३
 अश्वतरी गम- -भं प ५,७
 अश्वतरी-राध- -ध ऐ ६ २५,
 ७,१८, गो २,६,७
 अश्व ख्य(र/स्य)- -स्य ऐ ७,३२,
 ८,१६, श १२,५,१,९, तै १,
 २,१,८, -यम् श ११,५,१,१३,
 -स्यस्य श ११,५, १,१४, १३,
 ८,१,१६, तै १, १, ३,९, ३,८,
 १२,२, -धाव तै १, २, १, ७,
 ८,१६, -थे वा छ, ३, ३,६, ५,
 २,१,१७,३,५,१४, १३, ८,३,१,
 तै १,१,३,९,२, १,५, ३,८,१२,
 ३, गो १,२,१५
 अश्वत्थ ख- -म् ऐ ३,४,५,५,
 १, वा १३, ३, १, १, तै १,१,
 ३,५,४, ३,८,१२,२, ता २१,
 ४,२
 अश्व द्वादश(श→)शा- शा ता१७,
 ११,२
 अश्व नाम्- मानि तै ३, ८,१७,१
 अश्व प- मू तै ३,४,९,१
 अश्व पति- ति श १०, ६,१,२,
 -सिम् श १०,६,१,२
 अश्व पशु- -शुम् तै ३, २, २,१,
 -चां तै ३,२,२,१
 अश्व प्रणीत- त श ७,३,२,४^६
 अश्व मित्र- त व ३, -त्रात् व ३
 अश्व मेधु- ध श ६, ६, २, १,
 ९,४,२,१८, १०,१,५, ३,३,३, ३,
 ६,५, ८, ११, २, ५, १^३, ४ १३,
 १, २, ३, ३,६, ६, ३, २, १,१,
 २,१^३,१३,१४, १६,९,२, १०,२
 ११,२, ३,१,४, ३,६^३,४,३,४,१,
 २,५,६,१०^३, १५^३,२,२, १७,४,
 ११,५,१,४,५,९,१५^३, ३,९,११
 तै ३,८,१,२,३,३,४, १४, १,
 ९,४,५,७,१,३,२,२, २, ता २१,
 ४,३, गो १,५,७ -घम् श १०,

६,५,७, ११,२,५,१,४^३,५^३, १३,
 १,३,२,४,१, ८,१, २,१,१,५,१,
 ४,१,१, तै ३, ८, ६, ३, ८,२,
 ११,१,१४,१, १५,१,९, १,१,२,
 ३,१३,१, -घस्य श १०, ६, ५
 ५,१३,१,८,१, २, २, १३, ४,१,
 १५^३,२,१७^३, ५, १,९, ७, १,७,
 तै ३,८,६,५, १,९,१,९, २,१,२,
 ३, ता २१,४, १३^३, -घाग् गो
 १, ५,७, -थे वा १३, १,२,९^३,
 २,३,१^३,११,१^३,३,३, १०^३,४,५,
 ५,४,४,१, १२,१२, ५, १, १०,
 १४,२,९, २२,४, १५, तै ३, ८,
 २१,४^३, २२,१^३, ९, ६, ४, १०,
 १^३, १७,५, २१,३, ३, व छ, ३,
 -धेन श ११, २,५, ५,८, ३,५,
 १३,१,२,९,५,१,६,३^३, ७,१, २,
 ६,३,९, ९,१,१,१^३,४, १,१,५,४,
 १,६,१६, तै ३, ८, ४,२, ९, ४,
 १०,१,१६,१,१८,६, ९, ४,६,५,
 १,६, १,७,१, ८, १^३,८,३,९,३^३,
 १४,१,४,१६,३,२०,३,२,२,३,
 ४, ता २१,४,२^३, गो १, ५, ८,
 -थे वा १३,५,४,३
 अश्वमेध ख- म् श १०,६,५,७
 अश्वमेध वाजिन्- -जिन श
 १३,६,३,२^३, -जिनम् तै ३, ८,
 ७,३, -जी श १३, १,२,३, तै
 ३,८,३, ५ २०, ५
 अश्व मेधिन(धन्नि)- -धी तै
 ३,८,२०,३ ता २१,४,३
 अश्व युज्- युग्म्याम् तै ३ १,२,
 ११,५,१३^३, -युजा तै ३,१,२,
 १०, -युजो तै १,५,२,९
 अश्व रथु- थ ऐ ७, १९ ऐवा
 ३,१,१, शाआ ७,२,४, श ५,२,
 ४,९, जै १३४, -धा तां १६ १३,
 १०, जै २०५, -धेन ऐ छ,९
 अश्व रूप- पाणि तै ३ ८, ८,४,
 १७,४

अश्व ल- ल श, १३,६,१,४^३,१२
 अश्व-वत्(सुप)- -व ऐ ५, १^३,
 १२,२०, तै ३,१,१,८, ७, १,९,
 ता १२,४,१५, गो २,६,११
 अश्व बाल- -ला श ३,८,१,१७,
 जै १५०
 अश्व वृष- -व श १३,४,२,८
 अश्व वरु- -कानि श ६,५,३,११,
 -केन तैआ ५, ३,५, -कै श
 ६,५,३,९
 अश्व वल- मू तै १३,४,३,५
 अश्व शक्र- क श १, २,२,१०,
 का २, २, १, ७, -केन श १३,
 ३,४,४, तै ३,१,११,४
 अश्वशप मातृ- -म् श १, २,
 २,१०, का २,३,१,७
 अश्व शीर्ष- मू जै १८६
 अश्व सनि- -नि श छ,४,३, ११,
 ता १,६,४
 अश्व साव- मू तै ३,४,७,१
 अश्व सूक- मू ता १९, ४, ९,
 जैआ १,१२२
 अश्व सुक्ति- -क्ति ता१२ ४,१०
 अश्व स्तोमीय,धा- -यम् श १३,३,
 ६,१^३,२,३^३,४^३, तै ३,९,१२,१^३,
 ३^३, -या श १३,३,६,५
 अथा(श्वऽअ)भि धानी- नी श
 ६,३,१,२,७, -नीम् श १३,१,
 २,१, -नीभि श ६,३,१,२६
 अथामिधानी क्त(त→)त- -ता
 श ६,३,१,२,७
 अथामिधान्य(नीऽअ)पि हित
 -नेन ऐ ६,३५
 अथामिधान्य(नीऽअ)भि हित,
 तां- -तम् जै १३६, ताम् जै १३६.
 अथा(←-व)मध- धा शां२६,११
 अथायत्(श्वन्-ययच्)-यन्त ऐआ
 ५,१,६, तै २,५,८,१२
 अथावत्(धन्-मत्पु) - वय् शां
 २२,३,२३,३^३

† ' angebundenen ' C, ' अपिहित ' वा स्यात् । छ ऐ ६,३५. इ. भाष्यमपि ।

१शुक्रवावती- नी ते २,८,९,९
 २अश्विनी- मू ते ३,८,४,८
 भद्रिपुत्र(-भ+दृशि)- अश्विना वा
 ४,१,५, १०, ५, ५, ४,२५, १४,
 २,३, २०, ते २, ४, ३, १३, ५,
 ४,५,६,१०,२, १३, ३,०,१२, १,
 ३,०,१,१, तीआ ४, ९,२, ५,
 ८, २, -अश्विना ऐ १, २१,
 २२, ४,११, ५, १२, २०, ७,९,
 ऐआ १,१, ४, शां ८, ५, ९,६,
 १४,५, १८,५, २६, १५, वा ७,
 २,३,८, १४,१,३,३,२, १,१९,
 २,१६, ते १, ४,२,१, ८, ६,१,
 २,४,३,०,४,४,६, ६,१२,१,३,
 ४,०, १०, ३, ८,०,८, ८,०,९,
 तीआ १,१०,२,४, ४, ८,४,९,०,
 ३,४,२, ३,५, ८,१, म १, ७,५,
 -अश्विना ऐ १,२, शांआ १२, २,
 म ८,२,१,४, ५,६, ७,१०,
 २, १, ८, १२, ८,१,३, १४,२,
 ०, २५, ५,५, १०, ते १, ४,२,
 १, २,४,३,१३, ५,४,६, ६, ३,
 १,४,१,४, ६, १०,५, ११,१,
 ३, ४, ५, ६, ७, ८, १०, १२,
 १,२,४, १३, १, १४, १, २,
 ३, ४,६,१५, २, ८,६,४, ७,७,
 १,०,३,६,१३,१,०,१,५, तीआ
 ११०,१,२, ३,३,१, ५, ८,१,२,
 -अश्विनी ऐ १ २१, २२, २ १८,
 २५, ८,७, शा ६,१४,८,७, वा
 १,१ २ १०, २, ६,१, ४,४, ३,
 ५,४,४, ६,१,४, ७,१,१, ४, ३,
 ९,४, ३, ५, २,२, १३ ४,१७,
 ६ ३, १, ३८, ४, १, ८, २, २,
 ३, ९,३,४,१७, १४,१, १,२०,
 २,७,२,१,६, का २, १,२,१३,
 २,१, १, २,३, ते १, ५, १,५,
 ८,३,३, २,६, ५, २,३, ११,२,
 ३,२,२,१, ४,५,६,३, ८,१,५,१,
 ८,३,२ तीआ १,२,७, ३, १०,

१, ४,२, १, ८,१, ५,२, ५,७,१,
 तां १,८,१,१४,६,१०, जे १३९,
 जंआ १,१०४,आ १,१०२,१७४,
 २८७,३०४,३०५, ३०६, २,१६,
 ५,६, म १,६,१८, गो २, १,२,
 -अश्विनी ऐ १, १८, ऐआ १,१,
 ४, ते २, ८, ३,७, ६,१२, २,
 -अश्विनी ते २, ७, १६, ४, तां
 १,७, ७, -अश्विनी ऐ १, १८,
 २१, २, १५, २५, ३,४,४,८,
 ९, ५,१, ७, १६, ८,१२,१७,
 शां ८,७, १८,१, वा १, १,२,
 १७, २,४,४, ३, ९,४, ३, ४,१,
 ५,८,१३,१६, १९, ५, ३,१,८,
 ५, ४, १, ११, १५, २५, ८, २,
 १,३,५,६,७,१०, ११,१२, १५,
 २,२,३, १२,७,१,११,१४, २,३,
 ४,३,१,३,८, १, ३,४, २,२२,३,
 २,९,१,१३,१४, १४, १,४,१२,
 २,१,११,१२,१३,१९,२, १६,
 २०, २५,४३, ५,५, २२,७,३,
 २८, ४,२०, २१, वा २, १, २,
 १३, २,२, ३, ते १, ५, ११,२,
 ७,३,५,८,५,६, २,६, ३,१, १२,
 २,३, १,२, १०, ५,१३, २,२,१,
 ४,६,६, ३, ८,१, ९,१, ८,३, २,
 तीआ २,१९,१,३,१३,२,५,१,६,
 २,५,७,१,३,५,८,१,२,१०,४०,
 १,तां ९,१,३६, जे १७६,१८६,
 जेठ १,१८,३,९, म १,१,१२,
 ४,७,८,५,९,२,४,१४, गो २,२,
 ६,५,६,१०, -अश्विना ऐ ७,९,
 वा १,६,२,४, ४,१ ५, १७, ५,
 ५,४, १५, २०, २४, ७, २, २,
 १२, ८,२,२,३,७,८, १२, ७,३,
 ६, १४ १,१,१,२,१, ११, ५,५,
 १६-१९,२२, ७,३, २८, ते १,
 ५,११,३, ८,३,३,४,५,४, २, ६,
 १,१,३,४,४,६, ११, ४,९, १२,
 ३,४,१४,४, ५, १५ १,२, ३,

१,२,११, ५, १३, तीआ ४, ८,
 २,३, ७,७,३, ६,५, ६, ९,२, वा
 १,८, १५, गो २, ५, १०, -अ
 गा १,८,१५.
 भद्रिपुत्र- नी ते ३,५,१०,१,
 -अश्विनी ऐ १०,४,३,१५.
 भद्रिपुत्र- मू वा १४, ५, ५, १७,
 -अश्विनी जे १८२
 भ-अ(गुड-)-हान- न जे १००,
 -ना तां ५,७,५, जे १००
 भयना- रां शां ७४,५.
 शुक्र-पाठ,वा(४/वाह)- अ वा १,१,१,
 ७, जे ९५, जेठ ३,७,४,१, -अ
 १,८, ३, ते २,४,३,८,७,१,८,
 ३,१,८,५,८,६,८, जे ९५,१६४,
 -अश्विनी जे ९५, -वा वा ६,५,३,
 १,४,७,८,०, २०,३३, ३४,३६,
 ३८,३९,५,१,६,७, ३५,८,५,४,
 १,२,३, १०,४,३,१४, ५,५,१०,
 -अश्विनी वा ६,१,१,५,३, १,४,
 ३, ७,४,२, ३२,३३, ३४, -अ
 ते ३,१,२,२, जेठ ३, ७, ४,१,
 -अश्विनी वा ७, ५, १,६,७, ८, ५,
 ४,१,२,३
 अश्विनी(अ-)-वा- वा ते १, ५,१,
 ४, २,८, ३,१,२,३,४, -अश्विनी
 ते १,५,२,३, -अश्विनी ते ३,१,
 ५,४,५,
 अश्विनी- अश्विनी ९,२, वा १२, २,
 २,१६, तीआ १,७,६, प ४, ४,
 गो १, ४, २४, -अश्विनी ऐ १,
 १२, शां ६, ९, -अश्विनी ऐ १,
 १२, ३, २, ८, शांआ १२,८, वा
 ६, ३,३, ३, ते १,५,१२,४,
 जे ७४,१६०, जेठ १,४,३,
 २, तां १०,५,९, १२,१३,२९,
 १९,५,४,६,१, -अश्विनी अश्विनी
 शा २३,१, -अश्विनी तां ३, ८,
 १, -अश्विनी अश्विनी तां ३,८,
 २, -अश्विनी वा ९,२, २, ८ १०,

† अश्विनी(अ-)-वा- वा ते १, ५,१, ४, २, ८, ३, १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२, ६३, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७, ७८, ७९, ८०, ८१, ८२, ८३, ८४, ८५, ८६, ८७, ८८, ८९, ९०, ९१, ९२, ९३, ९४, ९५, ९६, ९७, ९८, ९९, १००, १०१, १०२, १०३, १०४, १०५, १०६, १०७, १०८, १०९, ११०, १११, ११२, ११३, ११४, ११५, ११६, ११७, ११८, ११९, १२०, १२१, १२२, १२३, १२४, १२५, १२६, १२७, १२८, १२९, १३०, १३१, १३२, १३३, १३४, १३५, १३६, १३७, १३८, १३९, १४०, १४१, १४२, १४३, १४४, १४५, १४६, १४७, १४८, १४९, १५०, १५१, १५२, १५३, १५४, १५५, १५६, १५७, १५८, १५९, १६०, १६१, १६२, १६३, १६४, १६५, १६६, १६७, १६८, १६९, १७०, १७१, १७२, १७३, १७४, १७५, १७६, १७७, १७८, १७९, १८०, १८१, १८२, १८३, १८४, १८५, १८६, १८७, १८८, १८९, १९०, १९१, १९२, १९३, १९४, १९५, १९६, १९७, १९८, १९९, २००, २०१, २०२, २०३, २०४, २०५, २०६, २०७, २०८, २०९, २१०, २११, २१२, २१३, २१४, २१५, २१६, २१७, २१८, २१९, २२०, २२१, २२२, २२३, २२४, २२५, २२६, २२७, २२८, २२९, २३०, २३१, २३२, २३३, २३४, २३५, २३६, २३७, २३८, २३९, २४०, २४१, २४२, २४३, २४४, २४५, २४६, २४७, २४८, २४९, २५०, २५१, २५२, २५३, २५४, २५५, २५६, २५७, २५८, २५९, २६०, २६१, २६२, २६३, २६४, २६५, २६६, २६७, २६८, २६९, २७०, २७१, २७२, २७३, २७४, २७५, २७६, २७७, २७८, २७९, २८०, २८१, २८२, २८३, २८४, २८५, २८६, २८७, २८८, २८९, २९०, २९१, २९२, २९३, २९४, २९५, २९६, २९७, २९८, २९९, ३००, ३०१, ३०२, ३०३, ३०४, ३०५, ३०६, ३०७, ३०८, ३०९, ३१०, ३११, ३१२, ३१३, ३१४, ३१५, ३१६, ३१७, ३१८, ३१९, ३२०, ३२१, ३२२, ३२३, ३२४, ३२५, ३२६, ३२७, ३२८, ३२९, ३३०, ३३१, ३३२, ३३३, ३३४, ३३५, ३३६, ३३७, ३३८, ३३९, ३४०, ३४१, ३४२, ३४३, ३४४, ३४५, ३४६, ३४७, ३४८, ३४९, ३५०, ३५१, ३५२, ३५३, ३५४, ३५५, ३५६, ३५७, ३५८, ३५९, ३६०, ३६१, ३६२, ३६३, ३६४, ३६५, ३६६, ३६७, ३६८, ३६९, ३७०, ३७१, ३७२, ३७३, ३७४, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८८, ३८९, ३९०, ३९१, ३९२, ३९३, ३९४, ३९५, ३९६, ३९७, ३९८, ३९९, ४००, ४०१, ४०२, ४०३, ४०४, ४०५, ४०६, ४०७, ४०८, ४०९, ४१०, ४११, ४१२, ४१३, ४१४, ४१५, ४१६, ४१७, ४१८, ४१९, ४२०, ४२१, ४२२, ४२३, ४२४, ४२५, ४२६, ४२७, ४२८, ४२९, ४३०, ४३१, ४३२, ४३३, ४३४, ४३५, ४३६, ४३७, ४३८, ४३९, ४४०, ४४१, ४४२, ४४३, ४४४, ४४५, ४४६, ४४७, ४४८, ४४९, ४५०, ४५१, ४५२, ४५३, ४५४, ४५५, ४५६, ४५७, ४५८, ४५९, ४६०, ४६१, ४६२, ४६३, ४६४, ४६५, ४६६, ४६७, ४६८, ४६९, ४७०, ४७१, ४७२, ४७३, ४७४, ४७५, ४७६, ४७७, ४७८, ४७९, ४८०, ४८१, ४८२, ४८३, ४८४, ४८५, ४८६, ४८७, ४८८, ४८९, ४९०, ४९१, ४९२, ४९३, ४९४, ४९५, ४९६, ४९७, ४९८, ४९९, ५००, ५०१, ५०२, ५०३, ५०४, ५०५, ५०६, ५०७, ५०८, ५०९, ५१०, ५११, ५१२, ५१३, ५१४, ५१५, ५१६, ५१७, ५१८, ५१९, ५२०, ५२१, ५२२, ५२३, ५२४, ५२५, ५२६, ५२७, ५२८, ५२९, ५३०, ५३१, ५३२, ५३३, ५३४, ५३५, ५३६, ५३७, ५३८, ५३९, ५४०, ५४१, ५४२, ५४३, ५४४, ५४५, ५४६, ५४७, ५४८, ५४९, ५५०, ५५१, ५५२, ५५३, ५५४, ५५५, ५५६, ५५७, ५५८, ५५९, ५६०, ५६१, ५६२, ५६३, ५६४, ५६५, ५६६, ५६७, ५६८, ५६९, ५७०, ५७१, ५७२, ५७३, ५७४, ५७५, ५७६, ५७७, ५७८, ५७९, ५८०, ५८१, ५८२, ५८३, ५८४, ५८५, ५८६, ५८७, ५८८, ५८९, ५९०, ५९१, ५९२, ५९३, ५९४, ५९५, ५९६, ५९७, ५९८, ५९९, ६००, ६०१, ६०२, ६०३, ६०४, ६०५, ६०६, ६०७, ६०८, ६०९, ६१०, ६११, ६१२, ६१३, ६१४, ६१५, ६१६, ६१७, ६१८, ६१९, ६२०, ६२१, ६२२, ६२३, ६२४, ६२५, ६२६, ६२७, ६२८, ६२९, ६३०, ६३१, ६३२, ६३३, ६३४, ६३५, ६३६, ६३७, ६३८, ६३९, ६४०, ६४१, ६४२, ६४३, ६४४, ६४५, ६४६, ६४७, ६४८, ६४९, ६५०, ६५१, ६५२, ६५३, ६५४, ६५५, ६५६, ६५७, ६५८, ६५९, ६६०, ६६१, ६६२, ६६३, ६६४, ६६५, ६६६, ६६७, ६६८, ६६९, ६७०, ६७१, ६७२, ६७३, ६७४, ६७५, ६७६, ६७७, ६७८, ६७९, ६८०, ६८१, ६८२, ६८३, ६८४, ६८५, ६८६, ६८७, ६८८, ६८९, ६९०, ६९१, ६९२, ६९३, ६९४, ६९५, ६९६, ६९७, ६९८, ६९९, ७००, ७०१, ७०२, ७०३, ७०४, ७०५, ७०६, ७०७, ७०८, ७०९, ७१०, ७११, ७१२, ७१३, ७१४, ७१५, ७१६, ७१७, ७१८, ७१९, ७२०, ७२१, ७२२, ७२३, ७२४, ७२५, ७२६, ७२७, ७२८, ७२९, ७३०, ७३१, ७३२, ७३३, ७३४, ७३५, ७३६, ७३७, ७३८, ७३९, ७४०, ७४१, ७४२, ७४३, ७४४, ७४५, ७४६, ७४७, ७४८, ७४९, ७५०, ७५१, ७५२, ७५३, ७५४, ७५५, ७५६, ७५७, ७५८, ७५९, ७६०, ७६१, ७६२, ७६३, ७६४, ७६५, ७६६, ७६७, ७६८, ७६९, ७७०, ७७१, ७७२, ७७३, ७७४, ७७५, ७७६, ७७७, ७७८, ७७९, ७८०, ७८१, ७८२, ७८३, ७८४, ७८५, ७८६, ७८७, ७८८, ७८९, ७९०, ७९१, ७९२, ७९३, ७९४, ७९५, ७९६, ७९७, ७९८, ७९९, ८००, ८०१, ८०२, ८०३, ८०४, ८०५, ८०६, ८०७, ८०८, ८०९, ८१०, ८११, ८१२, ८१३, ८१४, ८१५, ८१६, ८१७, ८१८, ८१९, ८२०, ८२१, ८२२, ८२३, ८२४, ८२५, ८२६, ८२७, ८२८, ८२९, ८३०, ८३१, ८३२, ८३३, ८३४, ८३५, ८३६, ८३७, ८३८, ८३९, ८४०, ८४१, ८४२, ८४३, ८४४, ८४५, ८४६, ८४७, ८४८, ८४९, ८५०, ८५१, ८५२, ८५३, ८५४, ८५५, ८५६, ८५७, ८५८, ८५९, ८६०, ८६१, ८६२, ८६३, ८६४, ८६५, ८६६, ८६७, ८६८, ८६९, ८७०, ८७१, ८७२, ८७३, ८७४, ८७५, ८७६, ८७७, ८७८, ८७९, ८८०, ८८१, ८८२, ८८३, ८८४, ८८५, ८८६, ८८७, ८८८, ८८९, ८९०, ८९१, ८९२, ८९३, ८९४, ८९५, ८९६, ८९७, ८९८, ८९९, ९००, ९०१, ९०२, ९०३, ९०४, ९०५, ९०६, ९०७, ९०८, ९०९, ९१०, ९११, ९१२, ९१३, ९१४, ९१५, ९१६, ९१७, ९१८, ९१९, ९२०, ९२१, ९२२, ९२३, ९२४, ९२५, ९२६, ९२७, ९२८, ९२९, ९३०, ९३१, ९३२, ९३३, ९३४, ९३५, ९३६, ९३७, ९३८, ९३९, ९४०, ९४१, ९४२, ९४३, ९४४, ९४५, ९४६, ९४७, ९४८, ९४९, ९५०, ९५१, ९५२, ९५३, ९५४, ९५५, ९५६, ९५७, ९५८, ९५९, ९६०, ९६१, ९६२, ९६३, ९६४, ९६५, ९६६, ९६७, ९६८, ९६९, ९७०, ९७१, ९७२, ९७३, ९७४, ९७५, ९७६, ९७७, ९७८, ९७९, ९८०, ९८१, ९८२, ९८३, ९८४, ९८५, ९८६, ९८७, ९८८, ९८९, ९९०, ९९१, ९९२, ९९३, ९९४,

४,२,२०, -ष्टामुः-ष्टामु वा १३,
 ५,१,१, -ष्टौ ऐ १, १०, १३;
 २८, २९; २, १७, १८, ३७, ३,
 २०, ४,२३, ऐआ १, ३, ४, २,
 ३,६, ५,२,०, शा ३,८,५, १,
 ५,८, ९, ०, ४, १२, ६, १४, ३,
 १७, ३, १८, १०, १९, ४, ५, २७,
 ३, ३०, ७, शा १, ३, ३, ७, ९,
 ११ १४, ३, ४, १, १, ४, ७, ८, ४,
 ५, ७, २, ६, १, ३, ६, ३, ६, १८,
 १९, २, ३, ३५, ३, १, ४, ५, १,
 १२, ७, १, १, ३२, २, १, १६, ८,
 २, ३, १४, ५, ३, ७, २, ३, ७, १२,
 २४, ९, २, ३, ६, ३, ३, ६, ४, ३, ६,
 ७, १४, ५, १, ४, ४, ११, २, ९, १०,
 ४, १, १६, २, ९, २०, ०, ४, २, ५,
 ४, ३, ८, १८, २०, २१, ११, ४, १,
 ४, १०, ११, १६, ६, ३, ५, १२,
 २, २, १, ४, १, १, ३, २, ५, ८, १३,
 ६, ०, ७, १४, ६, २, १, ९, १, ३,
 २८, ८, १५, १-३, का १, १,
 ४, १४, ६, १, १०, तै १, १, ५, ३,
 ५, १०, ४, ६, १, ११, ३, ३, २, ७,
 ३, ३, ३, १, २, ६, २, ७, ४, ५, ३,
 ५, ३, १, तैआ १, ७, ६, १, १, २,
 ४, १३, ०, १०, १, ३, ता ६, २,
 ५, १०, ४, ५, ११, ५, ८, १०, १३,
 २९, १८, ३, ०, १९, १, ४, २४,
 १२, ६, ४ ७, ६, वा ३, जै ७४,
 ८९, १३३, १३९, १६९, जैउ १,
 १, १, ८, ६, ६, ७, १, २, ३, ४, १०,
 २, २ ११, १, ११, १६, ३, ०, वा
 १, ५, ०, २, १, १, गो १, ३, ८,
 १०, ४, २४, ५, ३, ५, ०३, २,
 १, १, ३, ०, ३, २, १३, -ष्टीऽष्टौ
 ऐ १, १२, ऐआ १, ३, ७, शा
 ४, १, १, १४

अष्ट, अष्टा-अष्टन्
 अष्ट क का- क ऐ ७, १७, जै
 १४५, -का वा ६, ०, ०, २, ३, ४,
 ०५ ३०, ६, ०, १०, तै ३, १, १,

१९, जै १४५, गो १, ५, २३, -का तै
 १, ५, १२, २, ५ ३, १, -काम् वा ६,
 २, २, २५, गो १, १, ३९, -काम्
 वा ६, २, ०, ०, २, ४, २५
 अष्ट त्रिशत्- त् वा २, ५, ७
 अष्ट त्व- म् ऐ १, ११
 अष्ट-धा जै १६०
 अष्टधा-विदित्, त्ता- -त शां ६,
 ९, -ता वा ६, ३, १, ३, -ताम्
 वा ६, २, ३, १
 अष्ट-नामन्- -मा शां ६, ९
 अष्ट निषन्- -म् जैआ ३, १, आ
 २, १, ६, १८, ८.
 अष्ट पत्(←पति)- त् तैआ १,
 १३, १
 अष्ट पत्नी- म् तैआ १, १३, १
 अष्ट पुत्र, ना- -त्रम् तैआ १, १३, १,
 -ग्राम तैआ १, १३, १
 अष्ट-पुरप- -पस्व तैआ १, ८, ८,
 १५, १, १८, १
 अष्ट मु- म वा १२, ८, वा ११,
 ४, १, १०, तैआ १, ७, १, ९, १,
 -मम् ऐ ५, १८, शा ६, ९,
 २६, ७, वा ४, ५, ९, ७, ११, ४, १,
 ११, १३, ७, १, १०, तै २, ३, ४,
 ५, २, ता १४, ७, ८, ८, १, १७, ७,
 १, गो १, ३, १०, -मस्व ऐ ५,
 १८, १९, वा २६, १२, ता
 १४, ७, १, -मा तै ३, ११, २, ३,
 -मास्व वा ६, ९, -मानि वा
 २३, ४, वा ८, ३, ६, १०, १, २,
 ९, -मे ऐ ५ १८, १९, तै १,
 ८, १, २, तैआ ७ १२, २, ता १,
 ४, ९ १५ ३, ७, ५ ता १४, ९,
 २०, १०, २, जैउ ४ ६, ३, ६,
 -मैन् ता १४, ७, २ ८ ६, १९,
 २, ७, वा ३, २ ५, -मैषु तै ३,
 ११, ०, ०
 अष्टमी- मी ऐआ १, ५, ०, वा
 ८, ५ २, ७ १०, ११, ०, ५, ६, १४,
 ५, २, ४, ५, -मीम् ऐआ १, ८

२, ७, २, ४, वा १, ४, १, ३६.
 अष्ट-योनि- -नि तैआ १, १३, १
 अष्ट योनी- म् तैआ १,
 १३, १
 अष्ट रात्र- त्रे ता २२, ११, ४,
 -त्रेण तां २२, ११, ६, ता, २,
 ५, ६
 अष्ट रात्रो(त्रऽउ-)पोषित- -त
 ता २, ७, ४, ३, ३, ३, ७, ९
 अष्ट(ष्टऽऽ)पु- -चं ता १०,
 १, ७, -चंम् ऐ ७, ४, वा १९,
 ८, -चांम् गो १, १, ५, -चांनि
 गो २, ६, १, -चं शा २, ५, २, ९,
 -चंन शा २, ५, २, ९
 अष्ट शत- म् प ५, १
 अष्ट सहस्र- म् प ५, १, ता ३,
 १, १२
 अष्ट स्त(न→)ना- -म् वा ६, ५,
 २, १९
 अष्ट होत्र- -ता तैआ ३, ७, ३
 अष्ट कपाल- -ल ऐ १, १, वा
 १८, १४, वा १, ६, २, ५, २, ५,
 ४, ३, ५, ५, २, ३, ५, ४, १, १, ३,
 ५ १, १, ८, २, ६, का १, ४,
 ३, ६, ८, ५, ३, ३, ५, तै १, १,
 ६, ३, ३, ९, १६, ४, १७, ४, वा २१,
 १०, २३, २७, १४, १, ४, -लम्
 ऐ २, २३, ७, ६, ७, ८, ९, वां
 ४, २, ३, १९, १, वा २, २, १,
 २२, ५, ३, २, ७, ०, ३, २, १, १,
 ३, ०, ३, ४, ५, ६, १६, २, ९, ११, १,
 ४, ०, ५, ५, ४, ३, ५, १२, ४, ३, ५,
 ४ १-१, वा ३, २, १, १३, ५,
 २ २, तै १, ४, ४, १०, ६, १, १,
 ८, ६, १ २ ७, ३, ४, ८, ५, १, ३,
 १, ४, १ १० ५, ८, २, ७, ४, ७, ३,
 ५, ८, १२, १ ९, १७, १, १०, २,
 २-८, ४, २ ६, जै १६४, गो २,
 १, ९, १३ १, -ला वा २२,
 १, १७ का ३, २, १, ११, -लान्
 तै १, ५, ११, ३, ता २१, १४, १३,

-लेन श ५, २, ३, ४, ५, १, ३, तै
१, ५, ११, ३; ता ५, १०, ९, २५,
१३, २, ४.

अष्टा(ष्टअ)-क्षर, रा- र जैठ ३,
७, १, ९, -रम् ऐ ३, १२, शा
१४, २, शा. १४, ८, १५, १, २, ३,
तै ३, १०, ९, १३, १४, तां ८,
७, १, गो २, ३, १०; -रा ऐ
१, १, २, १७, ३, १२, २८, शां
९, २, १९, ४, २७, ३, श १, ४,
१, ३६, ७, ३, २३, ९, १, १७, २,
१, ४, १४, २, १, १७, ३, ६, ४, २०,
२७, ७, १, २८, ४, १, १, ८, १४,
३, २, ७, ५, २, १, ५, ३, ५, ६, १,
३, ६, १९, ३, १, २, १, ५, १, १२,
७, १, २७, ७, १, १, ३, २, २, १, १६,
८, २, ३, १४, ५, ३, ७, ६, ३, १२, ९,
४, ३, ६, १४, ५, १, ५, १, २, ९, १२,
२, २, १६, १३, ६, २, ६, का १,
१, ४, १४, २, १, ११, तै १, १, ५,
३, ६, १, ११, २, ७, ३, ३, ३, ३,
५, ३, ८, १२, १, ता ६, ३, १३, ८,
४, १, १५, १, ८, जै १००, १३३,
१६०, १६९, जैठ १, १, १, ८,
६, ६, २, २, ५, ४, ३, २, ११, १, ११,
गो २, ३, १०, -राणि ऐ ६,
२४, जै २८, १०१, -र जै १०१,
-रेण ऐ ६, २६, ता ७, ७, १, १५,
१०, ७, जै ३१, १०५, १०७

अष्टा मृष्टी(त→)ता- म् श ६, ३,
१, १, ३

अष्टा च(क→)का तैआ १, २, ७, २
अष्टा चवारिंश(त + ङट)- श
का २६, ७, श ८, ४, १, २५,
९, ३, ३, ५, ता ३, १२, २,
१३, २, १५, १, १३, ६, ७, जै
१५३, -नाम् श २६, ७, ता
२१, ७, १, ८, १, २५, १, १, २, १,
जै १५३, -शक्य ता ३, १२, ३,
-सा ए४, १२, श १३, ५, ४, १०,
ता २१ ६, १, -नाम् श ९, ३, ३, ५

अष्टा-चत्वारिंशत्- न् श ६, २,
२, ३२; ३३, ९, ३, ३, १९; -तम्
श. १३, १, ३, ८; ६, २, ५, तै. ३,
८, ८, ४, जैठ. ४, २, ८, प ४, ३.

अष्टा-चत्वारिंशदक्ष(-र→)रा-
-रा श ६, २, २, ३२, ३३, १३, १,
३, ८, ६, २, ५, तै ३, ८, ८, ४, जैठ
४, २, ८

अष्टा चत्वारिंशद्-वर्षे- म् गो
१, २, ५

अष्टा चत्वारिंशद्वर्षे सहस्र -घाणि
गो १, २, ८.

अष्टा-तय- -याणि ऐ ८, ५

अष्टा-त्रिंशत्(त + ङट)- म् श १०,
४, ३, १८

अष्टात्रिंशत्- न् ता २४, ८, ७

अष्टा-दश- -न् ता ८, ९, २१,
जै ७२, -ङ्गे ता ८, ९, २०,
२२, जै ७२, जैआ १, ३, ४३

अष्टा दशन्- दश ऐ ४, १६, शा
९, २, २७, ३, श ८, ४, १, ८,
२७, २८, १०, ४, २, १५, ३, १७,
तै ३, ११, १०, ७, ता २५, ४, १,
-राड श एआ १, ३, ७.

अष्टा दश(त + ङट)- -श श
८, ४, १, १३, २८, तै ३, ९, १, २,
-शम् जै १२९, -शा तै ३, ११,
२, ३, -शान् गो १, १, ५, -शेषु तै
३, ११, ७, ३, -शौ ता १६, १५, ३
अष्टा-दशी- शी गो १, ५, २४
अष्टादश रात्र- जण ता २३,
१३, २

अष्टा दशिन(श + ङट)- शिन
तै ३, ९, ११, २, गो १, १, ८,
-शिशि- तै ३, ९, १, १

अष्टा नवति- तै श १०, २,
३, ११.

अष्टा पञ्चाशत्- न् श ६, २, २,
३१, ३६, ३७, -ति श ६, २, २,
३६, ३७

अष्टा पदी(←पाद्)- -दी श १८,

१२; तै. २, ४, ६, ११, तैआ १,
९, ४, -दीम् एआ. २, ३, ६, श
४, ५, २, १२; -द्यं श ५, ५, २, ८

अष्टा-पृष्ठ- -ष्ठ गो २, ५, ९.

अष्टा(ष्टअ)-रश्मि- -शिमि: शां १०,
१, -शिमि श ३, ६, ४, २०.

अष्टा विन्(न्त + ङट)- -श तै १,
५, ३, ४, -शा तै ३, ११, २, ४,
-शे तां २५, १, १, २, १, -शेषु
तै ३, ११, २, ४.

अष्टा-विंशति- -ति श १०, २, ३,
११, ता २३, २४, १, गो १, ५, ५

अष्टा विंशति-शत- म् ता १८,
३, २

अष्टा-विंशति-शत-मान- -नानि
ता १८, ३, २, -ने तां १८,
३, २

अष्टाविंशत्यक्ष(र→)रा- शा
२६, १, -रायै जै ८९
अष्टा विंशित्(श + ङट)- -नौ
शा २६, १

अष्टा शत- म् श १०, ४, २, २३,
२४

अष्टा शत, फा- फ श ६, २, २,
१५, -फा तै ३, ३, ५, ५, -फा
तै १, २, १, २६, ता ३, ८, २,
१५, १, ८, १९, ५, ४, २३, २४, १,
२४, ८, २, जैठ १, १, १, ८, ३, २,
४, ११, १, ११, २, २, -फाम् ता
७, १, १, ता १५, १०, ७, जै ३१,
१०५, १०७, -फषु जै ३१

अष्टा(ष्टअ)-श्रीति सहस्र- खाणि
ऐ ८, २२

अष्टा(ष्टअ)श्रि- श्रि ऐ. २, १,
शा १०, १, श ३, ६, ४, २७,
७, १, २८, ५, २, १, ५

अष्टा सप्तति- म् ऐ ८, २३, श
१३, ५, ४, ११

अष्टे(ष्टअ)ङ- ङ ता १३, ५, २१

अष्टे(ष्टअ)ञ(√ १ अच्)- -न्द्
शा २२, ८

अष्टि(√१अम्)- ष्टी श्वाभा १,
 ४^३, ३, ८^१, ६, १५, ९, ४^३, १७,
 ३^३, १९, ५^३, २२, ८^३, २६, ३, ३०,
 ७^३, -प्लव्यं वा १०, १

अष्ट्या-म् तै २, ८, ५, ४, तैआ ६,
 ६, २

अष्टी-वृत्- -वता तां ६, ७, २३,
 -वतो ता १७, ५, ६, -वद्व्याम
 तै ३, ७, १२, २, तैआ २, ३, १,
 -वन्वा ए २, ६, -वन्तौ श
 ११, २, ६, ९

अष्टीयद् दण्ड- म्वा१३, ८, ३, ११
 √१अम्, अस्ति श १, १, २१, २,
 १, १२^३, ४, २१^३, ५, ४, ११, ७, ३,
 १, २, १, ४, २, ७, ३, २, १, ५, २,
 २८, ३, १, २, २, ३, ४, ३, ४, ४,
 १, १, १, ७, १८, २, ७, ३, १, ५, ४, ५,
 ३, ५, ७, २, ५, १, ३, ११, २, १, ८,
 ५, ५, ३, ४, ५, ६, ७, ३, ३, ९, ७, २,
 १, ७, ४, १, १, ४, ९, १, १, २, ९
 ४, २, ४, १०, १, ३, ९^३, ३, ५, १०,
 ४, २, २, १, १, २, ३, ३, ६, १, ४, ५,
 ६, १, ३, ५, १, ४, १, ३, १, २, ०,
 ४, २, ३, का १, १, २, २, २, ४, १०,
 ३, १, २२, २, ९, ३, ५, ४, ३, ५, ५,
 १, २, ५, २, १, १, १, ४, २, २, १२^३,
 ४, १०, तै ३, ७, ५, १०, ४,
 २, २, १, ७, ५, ६, ६, ९, १, ८, २, ६,
 ५, ७, ८, ३, १, १, ३, २, ३, ९, ७,
 ९, ५, १२, ३, १, अस्ति ए १,
 ३, १०, १७, २, ४०, ४, १, ३, १
 ४६, ६, १, १, ४^३, ७, १३, १५, २७
 एआ ३, २, ४^३, वा ७, १०
 १७, १, वा १, १, ४, १८, २, ५, ९,
 १४, ४, ५, ४, ५, १, २२, ६, ३, ३
 ४, १९, ७, २, ११, ३, २५, ४, २१,
 ८, २, १, ५, १६, १, ३, १९, २, १,
 २, १०, २, ४, ३, ३, ४, ३, ७, ४, ४
 ५, १, १६, ६, ७, १, ४, ३, ३, २, ९,
 १५, २, १, १४, २, २, ७, ३, २, २,

४, १६, ५, १, १५, २६, ३, १९, ६,
 १, ११, ४, १४, १६, ७, १, ४, ९, ४,
 १, १६, २४, ४, ४, ७, ५, १, १५,
 ५, ७, २, ६, ८, २०, ५, १, ४, ८^३, ९,
 २, १, ६, ३, २, ७, ३, १२, ४, २, ३,
 ६, ४, ३, ४, ७, १, १, १५, २, २, ३,
 ८, ७, २, १९, ३, १२, ९, ४, २, २८,
 ३, १५, ५, १, ४, ०, २, १४, १०, २,
 ४, १, ३, २, १३, ४, २, २१, ६, ३, २,
 ११, १, ६, १, १०, ४, २, २, १२, १५,
 ५, १, ९, १३, ५, १, ६, १, ३, ७, २,
 १०, ८, ४, १, १२, ४, १, ३, ५, १, ५,
 ९, ३, १३, १३, ४, १, १, ४, ५, २,
 १०, ६, १, ९, ७, १, १, १३, १, ३,
 २०, २, १, ४, ११, १, ४, ३, १, ४, ६,
 ८, १, ९, ३, ४, १, ३, २, २, २६, ५,
 ४, १, २, १, ३, ६, ७, ३, १^३, ८, ११^३,
 ७, १, २, ३-३०, २, २, १, ३, ३, १, ३,
 १, ४, ९, १, १, ७, १, ८, का १, १, २,
 ६, १, ४, १, ६, २, २, १६, ४, ३, ३,
 १, ५, ४, २, ४, १, ३, ३, ५, १, ३, २,
 १, १, २, ४, १, ४, ३, २, ०, २, ३, ८, तै
 १, १, ३, ६, ५, ९, १, २, १, ४, ३,
 ११, १, ४, २, ४, ७, ४, १, ३, ३, ४,
 १, ६, ८, २, ७, ५, १०, १०, ९, १, ४,
 तैआ १, ३, १, २५, १^३, २६, ६, २,
 ६, ०^३, १५, १, ४, ५, ७, ४, २, ७, ५,
 ४, १०, ८, ६, १, १०, १०, ३^३,
 ता ३, १०, २^३, ८, १, ५, ९, ७, १,
 १२, १३, ३२, १९, १२, ३, २१, १,
 ९, ७, ३, ४^३, २५, ८, ३, ५, १, ४
 अठ १, २, १, १, ४, ४, २, ५, २, ४,
 २, १०, ३, ४, ३, ६, ७, ७, ४, १०,
 २, ५, जै १, ४, ५, ७, ७, १५, १९,
 १०३, १२८, १३२, १३७, १३८^३,
 १४८^३, १५१, १६०^३, १६५, १६६,
 १६८^३ १९९^३, स्त वा २, ४, ४,
 १७, वा १, ३, ४, १०, ता १६, ४, १०,
 जै १६६^३, सुप्ति वा १, १, ०, ७,
 ६, ३, ५, ५, ५, ४, ६, का २

१, २, ८, तै २, ८, ५, ६, ३, ६, १०,
 ५, ७, ६, २१, सन्ति ए १, १६
 ३, २५, ३, १^३, ४, २, ७, ५, ५^३, ग १,
 ६, ४, १९, ८, २, १४, २, ३, १, १९^३,
 ३, ६, २, २५^३, ४, १, ३, १०, ४, ६,
 ७, १७, ६, ६, १, १, का १, ३, १,
 १२^३, तैआ ३, १२, ७, जै ६, ४,
 प ३, १, गो १, ५, २, ५, अस्ति, अस्ति
 ए १, ४^३, १९, २५, २, २२, ३, ८,
 १, ३, ५, ६, १९, ७, ८, १६, ८,
 ८, ९^३, २७^३, ऐआ २, १, ४^३, ७,
 १, ५, २, ३, २, २, वा १२, ३, २७,
 ५, वा १, १, २, १०, १२^३, ४, ४^३, ५^३,
 ७^३, ८, १०, १८, १९, २, १, ३, ७,
 १०, ११, १४^३, १५, १६^३, १७, १८,
 २२^३, २, ७, ४, ६^३, ७, ५, ११^३, ३, १,
 ६, १५, १७, १९^३, २८^३, २, १५,
 १७, ३, १-५, ४, २, ३^३, ४, ७, ४^३,
 ४, १, ३, २, १^३, २, १५^३, ५, २^३, ४,
 ९, ११, ५, १, २, ५, ६, ३, १, ७, ७,
 ४^३, ९^३, ११^३, ८, १, ८, ९, ३, १९, ९,
 १, ४^३, २, ७, २, ३, ३, ३, ५, ३, १६^३,
 २, २, ३, २०, ३, ४, ६, १०, ११^३,
 १४^३, १९^३, ५, २, ४, ७, ६, २, ११,
 ३, १, २, २०, ३, १, १५^३, २, १, ८^३,
 १५^३, १७^३, २९^३, २, २, २४^३, ४, ११^३,
 १४^३, १६^३, ३, १, २^३, ४, २, ७^३,
 ३, ८^३, ४, १, १४^३, २, ५, २९^३, ४, १,
 ९, १०, ११, २०^३, २२^३, २, १४, ५,
 १, १५, २, ७, २८, २२^३, ३, ३^३,
 २, ११^३, १२, १३, १४^३, ३, २४,
 २५^३, ४, ४^३, ८^३, १५^३, २३, ६, १,
 ४^३, ११, १४, २०, २२, २५^३, २६,
 ३, ६, ७, १, १, ४, ७, ९^३, १, २३,
 ३, ९^३, ४, ६, ८, २, १४, ३, २०^३, ३, ३,
 ९, ३, २६, ४, ३, ४^३, २, ४, ४, १,
 १, ११, २२^३, २, १५, २, १, ३,
 ३, १९, ४, ७, ५, १७, २, १, १, ९,
 १०, २१^३, २, ९^३, ३, १०, १५^३,
 १६^३, १७^३, १८, ४, २, ४, ३, १,

१४^१, १५^१, १६^१, १७^१, १८^१, १९^१,
 २०, २४, २७, ३१, ३३, ३४, १८,
 ५, १०, ४, १, ६^१, १४^१, ३, १२,
 १८, ३, ६^१, ५, २२, ५, ३, ९, १०,
 ४, ९, १०, ११, १२^१, ३, ४^१, ६,
 २, ३, ४, ५, ५, ६, ५, ५, ६, ४, ५, १,
 ३, ४, ५, ६, ७, ८, ५, ३, ३, १, २५,
 ३, १०, ३, ४, ५, ६^१, १०^१, ११^१, ५,
 ३^१, १६^१, १८^१, २०, २१, २०, २३,
 २७^१, २८^१, ४, १, ११^१, १४^१, १६^१,
 २, १०^१, ३, ४^१, ५^१, ६^१, २^१, ३, ६,
 ९, १०^१, ११^१, १०^१, १३, १५-१९,
 ५, ४, २४, ६, १, ३, ९-१७, ३, १,
 ३९^१, ३, १२^१, २३, ४, १, ८, २, १^१, ९,
 ४, २, ५, २, १^१, २, ३^१, ४^१, ५^१, ६^१,
 १३, ७, २, १३ १६, ८, २, ४, ७, १,
 १, ८, ११^१, ३०^१, ४, २, ५, ६, ७, २९,
 ५, १, ३०, ३१^१, २, १३^१, ८, १, ४,
 ८, १, १, ४, ७, १०^१, १४, १५,
 ३, १, १४^१, ४, ६^१, ८^१, १०, ४, २,
 ३-१०, ५, १, १२, ६, १, ५-९, ७, १,
 ६, ४, ११^१, ९, १, २, २७, २, ३, ३,
 ३, ४, ३, १०, ११^१, ४, २, ५, ६, ७,
 ४, १३, ५, १, ५३^१, १०, ६, १, ४,
 ५, ६, ११, ४, १, ८, ४, १, २, १, ७,
 ६, ३, २ १२, ३, ४, ३, ४, ५, ४, ४, ४,
 ५, २, १५, ७, १, १२, ३, ६, १४, ८,
 ३, ८^१, ९, २, ३, ४, १०^१, १३, १, २,
 ३^१, ६, १^१, ४, १, ७, ५, १, ९ ६
 २, १२^१, १४, १, २, ७, ३, १५ १७^१
 २५ ४, १५, २ १, ६, ८^१, ९, १६
 २, २९^१, ३, १, २८, ६, १, ४ ३, १
 ७, १, ९, २१-२५ ११, १, ६, ७, २
 ३०, ३, २५ ८, १५, १०, ९ १, २
 १४, ३, ९^१, १० १४, ४, ८, ११
 २५, २, ७ का १, २, २, १५, ३, ८,
 ३, ३, १६, ४, १, ५, ८, ९, १२^१, १५^१,
 १६ २१, २७ ५, १, ३८, ६, २, ६,
 २, १, २, १०, ११^१, ३, ९^१, १०, १२^१
 १३^१, १४ २०, २१ ४, २, ५, ८, ९
 १२^१, १४ १७ २०, २, १, ६, ७, ५

३, १०^१, ४, ५, १०, १३, १६^१, तै
 १, १, १, १, २, ७^१, ७, १, ६, १७^१,
 २०^१, २१, २३, ३, ५, ७, ६, ४^१,
 ४, ३, २, ४, ९^१, १०, ५, ३, ६, ७, ६^१,
 ७, ५, ३, ६, ७, ४^१, ८, ८, १^१, ५, ६^१,
 ९, १, ४, ५, १०, १^१, २^१, ३^१, ४^१, ५,
 २, १, २, ३, २, १०, १^१, ४, १, ७, ६,
 २, ४, ५, ६, ४, ७, २^१, ६, १, ४, ५^१,
 ५, १, ३^१, ६, ४^१, ५, ६, १, ५, २, ७, ७,
 २, ३^१, ४^१, ५, ६^१, १, ५, ३^१, ८, २, ६,
 ३, १, १, ७, ८, २, २, ७, ३, ५, ७, ९,
 ३, १, २^१, ४, १, ३, ४, ५, ५, ७, ५, ५,
 ७^१, ८, १०, ११, ६, १, ७^१, ३^१, ७, ३,
 ९, १, १२, १३^१, ३, ४, २, ३, ४^१, ६,
 २, ३, ५, ८, ९, १०, ७, ५, ९, ५^१,
 ५, २, ३, ३, १, ७, ६, १^१, १०, १, ६,
 ३, १, १५, १, ७, ४, १३, १७, ५, ४,
 ८, ६, ११, ७, १^१, २^१, १२^१, ९, ३, ६,
 ११, ३, ८, ३, ४, ५^१, ६^१, ९, १^१, ७,
 १०, ३, १^१, ४, १^१, ५, १^१, ८, १,
 ४, ९, २, ११, १, १^१, ४, ७, १^१, तैआ
 १, २, ४, १२, २, ५^१, २, ३, १, १९, १^१,
 ३, १, ४, ३^१, १६, १^१, ४, २, १^१, ४,
 ६, ३, १^१, ५, ७^१, ४, ५^१, ६, ७, ६, ८^१,
 ७, ४^१, ५, ८, १, २^१, ४^१, १०, २, ५,
 ११, ३, ५, ६, १२, १^१, १७, १, १९,
 १^१, २०, ३, ४, १, ३^१, ६^१, ४, २,
 १^१, २, ५^१, ५, २, ५^१, १०, ३, ७, ५,
 ४, ६^१, १०, ११^१, ५, ३^१, ६, ९^१, ७,
 १ २^१, १^१, ७ ८, ९ ८, ६, १२, ९, ६
 ८ ९, ६, १, ४^१ २, १, ७ ४, २, ७, २,
 ९ २ १० २, ११, २ १७, १ ७ १,
 १ ४, १ १२, १, १०, १, ८, २, ६, १^१
 ३ ५ १ ३ ७, १, ३, १^१ ता १, १
 ४ ७ ८ १, १, २, ३, ४^१, ३ १ ८
 १० ४, ७, ३^१, ४, ५ ६, ७^१, ८ १४
 ५ ६, १५ ६, ३, ७, १०^१, १५ ७
 १^१, ४^१, ९, १-१२, १०, १-८, ९^१,
 १०^१, ११^१, १२^१, ६, ५, ३^१ ७, ६,
 ९, ७, ६ ११, ११, ३ जै ५३,
 ९५^१, १२४, १० १^१, १३६ १४३^१

१५४^१, १६०^१; १६८, १७१, १७२,
 १७६, १८०^१, १८२^१, १९५, १९७,
 १९८, २०३^१, जैठ १, १, ५, २,
 १२, ५, १, १६, ७, ५, १७, १, ६,
 ७, २, ६, १८, १, २, ३, २, ३, २, १,
 ३, २, ३, ७, ३, ४, १, ५^१, ५, १, १^१,
 २^१, ३^१, १०^१, ११^१, २, ३, ५^१, ८, २,
 ३^१, ४, १, १, ७, ३, १, ३, १, १^१,
 ७^१, ८, १, ४, ९, २, १, ५, ९, १२,
 १०, ३, ४, ८, १ १, २, ४, ४, ७, मा
 २, ६, १४, १५, ७, १३, ३, २, ४, म
 १, १, २^१, ३, ४, १-४, ५, १, ४^१, १७,
 १८, १, ४, १५, १७, ७, २५, ७, ६,
 ७, ८, ९^१, ११, १३, १६, ८, ३, ५,
 ६^१, २, १, ६^१, १८^१, ४, ६^१, ११, ६,
 १९^१, ८-११, १२^१, गो १, ५, १, ४^१,
 २, ७, १३^१, १४^१, स्थ एआ
 २, ७, १, मा १, १, ३, १^१, ३, ४,
 १०, १, ३, १३, १८, ८, ३, ७^१, ३,
 २, १, ५^१, ३, ४, २, ५, ४^१, ७, २१,
 ५, ३, ४, ७, ५, १०, ११, ११, १३,
 २, १८^१, ८, ३, ५, १५, १२, ७, १,
 ११, १४, ६, ९, ७, ७, का २ १, ३,
 १^१, तै १, १, १, ३, ४^१, २, १, १, ४,
 ३, ७, ४, ११, ११, १, १८, तैआ
 १, १०, १, ४, ४, २, ६, ४, ७, ५, ७,
 १, ७, ३, ३, ता १, ५, १, ६, १०,
 १४, म १, ७, ११, १२, २, ६, ७,
 ८, जै १८६^१, १८८^१, स्थ श
 ६, ४, १, १०^१, स्थ ए ७, १०,
 ७ १७, १८, का १, २, १, १२, ३,
 १^१, २, ३, ४, २, ५^१, ३, ५, ४, २, ४,
 ९, २, १, ४, १५ १, ४, ३, २, ५, ७, ७,
 १६ ७, ४, ३, ७, ५, ३, ४, ७, ८,
 १०^१, १३^१, १३, १४^१, १६, १७,
 २२, का १ २, २, २१^१, १२^१, २, १, ३,
 ५, ४, १० २ १, १, ५^१, तै १ २, १,
 ८, १६, ३ १०, ९ १० ७, ४, २, ५,
 १, २^१, ३^१, ४^१, ५ २, २, ३, ७ ३,
 ७ ० ० ०

४,७,४,२; १५,९,२,९,६,१,७,४,
 ११,१,५, १३, १५, १६, १७, १९,
 तैआ १, २७, ५१, ४, ५, ५, ८, ३,
 ४२, ४, ५, ४, ८, ५, ७, ४, ६, ६, १, ८,
 १, १०, १, ११, तां १, २, ५, १३,
 ८, ५, म १, ४, ५, २, ३, १५, जै
 १८८, जैठ १, ६, ३, ६, १८, १,
 ११, गो १, १, २९, ३९, २, ६, ६,
 स्थ या छ, २, २, ९, ६, ५, १, २,
 ७, १, १, ७, १४, १, ७, ७, १२,
 ४, तैआ १०, १, ११, अस्मि ए
 ३, १३, २२, ७, २४, २७, ८, ७७,
 एआ २, १, २, ४, २, ३, ३, सा १,
 १, सा १, १, १, ६, ४, ५, ९, १०,
 ५, २, १९, ६, १, ३, ८, १, ८, ९, ९,
 ३, २३, २, ३, ४, ७, ५, १, २, ३,
 ३, ४, १७, ४, १, ४, ८, ६, १, ३, ९-
 १७, २३, ६, ३, १४, २, ४, ४, १६,
 १०, ३, ४, ५, ११, २, २, ६, ४, २,
 १८, ५, १, ७, १२, ७, ३, १, १३,
 ५, २, १४, १४, १, १, २२, ४, २, १,
 १०, २१, २२, ५, ४, १, ६, ११, ६,
 ७, १, २०, २, १६, ३, २, ९, २,
 १४, ९, ४, १९, अस्मि सा १,
 १, १, ६, ९, ३, २३, का १,
 ४, ३, २, २, १, १, ५, १, १, १,
 २०, २, ५, ६, ५, ८, ७, ६, ५, ६,
 ७, १, ९, ५, ४, ५, १२, ८, ९, १, ७,
 १०, ३, ८, १०, १०, ११, १, १२,
 २, २, ४, ४, २, तैआ १, ११,
 ४, २७, ६, २, ५, २, १८, १, ३,
 ११, ४, ७, १०, १, २, १०, ६, १०,
 १, १५, तां ६, ७, ५, ७, ८, २,
 १३, ३, २४, सा ३, म १, ६,
 १७, जै ६, ४०, ५३, ११६,
 १२४, १३६, १५२, १६०, १८८,
 १९०, १९७, जैठ १, ३, ३, ७,
 ४, २, १७, १, ४, २, ६, १८, १,
 २, २, ४, ३, ३, ४, ३, ४, ५, १,
 ४, ३, १, ४, ६, ४, ८, १, २, ५

१०, १०, ३, ४, ८, गो १, १, १,
 स्थ जै. १०२, १६०; १९०,
 स्म या ३, ५, १, १९; ६, २, २२,
 छ, ३, ५, ३, तै ३, ५, ४, १, स्म एआ
 २, १, ४, साआ ७, १३, सा ११,
 ६, ३, २, १४, ६, ४, १, तै ३, ७, १३,
 २, १२, २, ६, तैआ १, ३, १, ३, ता
 ५, १०, ९, जै ४८, ९४, १४१,
 १९८, २०३, जैठ १, १२, ४, ३,
 म २, १, ६, गो १, १, ७८, २,
 ९, ५, २१, २, २, २, ७, ६, ६,
 स्मस्ति ए ७, १८, एआ २, १, ४, तै
 २, ५, ५, ५, आस या १, ४, १, ३, ४,
 ६, ३, ३-५, ८, ११, १७, ३, २, ४,
 १, ५, १, २, १, ४, १, ३, ६, १०, ५, ६,
 ७, ५, ४, २-५, ८, ५, ६, ६, २, २,
 २०, ९, ५, १, १४, १५, १९, २४,
 २५ २६, ११, १, १, ११, २, ३, ८,
 ४, ९, १, ७, आस ए २, ३, ३, ३,
 ४९, ५, १, ३४, ६, २०, ७, १३,
 १४, १६, १७, २७, ८, २१, एआ
 १, २, २, ३, ४, ५, ५, १, ६, २, २,
 सा २५, ११, २९, १, श १, १, ४,
 १४, २, ३, १, ४, १७, ५, ५, ८, ४,
 १, १०, १४ १५, २३, ५, ३, २, ३,
 ६, १, ४, २, १, ३, १, ३, १, २,
 ६, ७, ११, ४, ४, ३, ६, ७, ८, १,
 ४, ९, १, २४, २५, २, १, २, १५,
 २, २, ८, ३, ३, ४, १, ३, ५, १२, ४,
 ४, २, ५, ५, १, १, ३, १, २, १३,
 ३, ३, १०, ४, ४, २, २, ३, १२ २९,
 ४, २, १५, ३, १६, ६, २, ७, ९, ९, ४,
 १४, २२ छ, १, २, ४, ३, ५, ९, ५,
 ४, ३, ४, १, ६, ७ १४ ७ १, १,
 २ ४, १, ९, ५, ४, २, ३-७, ८, ५,
 १, ६, ८, १, १४, ७, १, २, ३, ८,
 ६, २, १, १०, १, ४, १, ३, २, १, ३,
 ३, ४, १, ५, ३, १, ५, ९, ६, ५, ४,
 १३, १, ६, १, ७, ८, ११, ८, २,
 २, ३, ८, ४, १, १, २, २, १७,

५, १, २, १७, ६, ३, १०, १२,
 ९, ३, १, १४, १, १, २, १९, ३०,
 २, ११, ४, २, ४, ५, १, १, १३, ८, ५,
 १, का १, १, २, १०, २, २, ६, ४, १,
 ३, ३, ४, २, ३, ४, १, १, २, १, ३,
 १७, २, १, १५, २, ५, १०, ३, ७,
 तै २, ८, १, ४, ५ १, १, जैठ १,
 १२, ५, १, छ, ६, २, १, जै १९,
 ३७, ३८, ४५, ४६, ५३, ६१, ८७,
 ८८, १००, १०२, १०८, १२५,
 १३०, १३२, १३५, १३८, १३९,
 १४०, १४३, १४४, १५०, १५१,
 १५७, १५९, १६८, १६९, १७१,
 १८०, १८१, १८६, १८९, १९०,
 १९२, १९७, १९८, १९९, २०४,
 २०५, २०६, २०९, जैठ ३,
 २, ५, १, ६, १, १, २, ३, छ, ६, १, १,
 २, ३, आसतु ए ३, २०, सा १,
 १, ४, १४, ३, ६, २, १, छ, १, ४, २,
 ७, १, २, २, ३, का २, १, ३, १, ७,
 जै १२८, १३३, १५१, १५२,
 १७४, १९०, १९२, २१२, जैठ
 ३, ६, १, १, आसु, आसु ए ३,
 ४, ८, ७, १५, १८, २७, ३४, सा
 १, ७, सा १, १, २, ७, २, ५, १,
 २४, ४, १, २, ६, ३, १, २, १ २,
 ४, ८, २, १, १४, २, ८, ४, ३, ३,
 ३, १, ४, ३, ५, १, ३, ९, १, १, ७,
 २, ३, ७, ३, २, ७, ५, ३, १, ४, १,
 ५, ५, २, ५, ४, २, ९, ५, १, १, १, ६,
 २३, १०, १, ४, १, ४, ३, ८, ११,
 १, २, १२, २, ३, ६, ९, ८, १, १,
 १२, १, ३, २, ३, ९, १४, ८, ६,
 १, का १, २, १, १, २, ६, ४, १,
 ३, २, ३, १, २, १, जै ६, ३, २,
 ५, ३, ९, १०, १२१, १२२,
 १२८, १३०, १३७, १४५, १५६,
 १७२, १८५, १९०, १९३,
 २०४, जैठ २, २, ४, ११, ४,
 १, २ ३ २ २ ३ १ आसिय

† 'अत्रस्था' इति कालियुषा चिन्त्य । तु त्र्येव ष, ६, १

जै १९, जैठ १, ४, ४, २, अस्त
 श १, ६, १, ४, ७, ४, ५, ८, २, १०,
 २, १, ४, २, ३, ४, ४, ५, ४, ३, ३, ५,
 १५, ६, ४, ६, ५, ३, ३, ९, ६, २, २,
 ४०, ८, ६, ३, २, ९, ३, ३, १४,
 ४, १७, ५, १, २, ५, १, १०, ४, १,
 ७, ३, ९, ११, ५, ८, ६, ६, २, १०,
 १२, ३, ५, १, १३, ५, २, ३, ८, १,
 २०, १४, ३, १, २४ का १, १, ४,
 २३, २, २, १, १९, तै २, २, ८, ४,
 अस्त ऐ २, ८, ११, १३, ३,
 ४, ३, ६, ३, ३, ८, १, ४, ऐआ १, २,
 २, ४, ३, ५, १, ०, ५, १, १, शा ७,
 १०, ८, ९, ९, ४, १०, ८, २, ४, ६-८,
 २७, ६, शांआ १, ३, श १, १, ४,
 ३, ३, १, २०, ६, ३, २, ६, ७, १, १, १८,
 ९, ३, १, २, ३, १, १४, ५, १, १८,
 ३, २, २, १७, ४, ३, ४, ६, २०,
 २७, ३० ६, ८, १७, ७, २, ३, ९,
 १०, ४, ४, १९, ५, ४, १४, ०, २, ५,
 ११, ७, ३, १, ४, १०, ४, ३, ९,
 ११, १, ३, ४, १३, ७, १, ३, ४, ५,
 ६, ८, १, १०, ३, १३, ४, १, १४,
 १, १, ४, ८, ५, १, वा १, ४, ३,
 १५, २, १, २, १६, ३, ८, २४,
 ४, १९ तै ३, ७, १३, २, तैआ
 २, ५, १, ५, १, १, १०, १, ४, जै
 १५ ४७ ५१, १३९ १४७, १८२
 जैठ १, १६, २, ६, ८, १० १२ ३,
 २, ४, ६ ८ अस्त शा ८, ८,
 अस्त शर ३, २, १८, ३, ८, ११
 १३, ८, ४, ३, अस्त श १, ४, २३
 १, १, १३, २, १, ९, २, ३, ५, २, ३
 १, ५, ०, २, ७, ६, २, ३ ४, २, ५, १८,
 १९, का १५, १, २, ५, जै १३६,
 जैठ १, १६, २, ६, ८, १०, १२
 अस्त म १२, १६, अस्तु श १,
 २, ५, ४, ५, २, २०, ९, १, ८, २, ६,
 १, २, ४, ३, २, १, ८, ६, १, १, १०,
 २, १, ११, ३, ३, १, १२, ३, ३, ३

७, १, १२, १३, ३, २, का १, १, २,
 ६, ६, १, १६, २, २, ३, ४, तै १,
 १, ३, २, ६, ९, ५, अस्तु ऐ १, १३,
 २, २, ३, २, ०, २, १, २, २, २, ८,
 ३, ७, ४, ३, ७, ८, १, ५, ८, १, २, २, ७, ६,
 ३, ५, ७, ३, १, २, १, ४, ८, ९, ऐआ
 ३, १, ३, ४, ७, २, ४, शा १२, ३,
 वा १, ३, १, २, १, ७, २, ६, ७, १८,
 ९, १, ८, २, ७, ०, ८, २, ३, ४, ४,
 ३, ७, ३, २, १, ८, ३, ४, ३, ०, ८, १,
 ५, ९, २, १, ०, ४, १, ०, ६, ४, ५, ४,
 ५, २, १, १, ५, ४, २, ९, ६, १, १, १०,
 ४, ३, ४, ६, ३, ५, ६, ७, ४, ६, २, ८,
 ८, ४, २, ३, ६, १, १६-२०, ९,
 १, १, ३, ५-३, ७, ३, २, १, २, ३, ३,
 ४, ४, ५, १०, २, ६, ६, ११, ६, ३,
 २, १२, ३, ३, ३, ८, १, २, २, १३,
 २, १, १, १४, १, ४, १, ५, ०, ७, ४, २,
 १, ३, १, २, १, ३, का १, ४, १, ३, ८,
 २, ६, २, ३, ३, ४, तै १, २, १, ३, ९,
 १७, ३, २, ६, ४, ३, ३, २, ४, ३,
 ५, ७, ६, १२, ५, २, १, ५, १, ६, ३,
 ५, ७, ७, ३, ९, १, १५, ३, १, ६, १, ८,
 १, २, ३, ५, ४, ८, ६, ३, ८, ५, ३, १,
 १, ५, १, ११, २, १, ५, ७, १, ४,
 ६, २, १, ७, ४, ९, ५, ५, १३, २, ३, ४,
 ८, ५, २, ३, १४, १, १०, ४, २,
 तैआ १, २, ४, ९, ७, १०, २, २, ७,
 ६, २, ९, १, ३, १, ३, २, ७, १, १२, १
 १९, १, ३, १०, १, ४, ११, १२,
 १४, ३, ४, ११, ७, २, ८, १, ४०
 ५, ५, ९, ९, १०, ७, १, १६, १,
 १, ७, १, ४, ५, १, ४, ७, १, ४, ९, १,
 ता १, ४, १५, ६, ७, ५, ७, ८, २,
 १०, १, ९, १, ३, ६, ८, १, ३, ५
 १, ४, ६ जैठ १, १६, १, १, म
 १, १, ११, २, २, २, १, ३, ९, ६, ८,
 ७, ९, २, १, ७, ११, २, १४, १६
 ३, १९, ५, ८, ११, ६, ९, जै
 १०, ४, ७, ४, ९, २, १, ०, १, १३, ६

१४३, १४७, १५१, १५५, १६८,
 १८६, गौ १, २, १८, ५, १४,
 स्ताम् श १, ९, १, ४, ५, ६, १, ७,
 २, २, १, १६, तै ३, ५, १०, १,
 सन्तु ऐ १, ७, वा १, ८, १,
 ४२, ९, ३, १९, ३, १, २, ६,
 ७, ४, १०, ८, ५, ११, ५, २, १,
 १५, ४, १३, ६, ६, ४, १२, १२,
 ९, २, ६, १३, ८, ४, ५, १३, १४,
 २, २, २, ६, ३, १, २, ७, तै १, २,
 १, १, ४, २, ४, १, १, २, ९, ५,
 २, ४, ३, ४, ३, ५, २, ३, १२, २, ६,
 १, ३, १०, ५, ७, ६, ११, ७, २,
 तैआ १, २, ९, १, ४, ७, ५, ११, ८,
 ४, २, ४, ७, १, ११, ६, ७, १, ७, १,
 ९, २, १०, १, ११, १०, २, ४, ९, १,
 ता १, ३, ५, ५, ११, १४, म १,
 ८, २, २, ३, १८, जै १८०, एधि
 ऐ १, १३, ७, ३, ३, शा १, १, वा
 १, १, ४, १८, ३, १, १९, ६, ३, १७,
 २, २, २, २, ०, ३, ४, ३, ०, ३, ३, ४,
 १२, १७, ९, ४, २, २, ४, ३, ४,
 २८-३१, ४, ५, २, १, ५, १, ४, ९,
 ४, २, २, ८, २, १, ६, १, ३, ८, ४,
 ९, का १, २, २, १, ४, १, २, २,
 २, १, ३, २, ०, २, ४, १६, तै १,
 २, १, ११, २, २, १०, १, ४, २, ८,
 ३, ७, १, ४, ६, ६, तैआ २, ५, १,
 ता २१, १०, १४, जै २५
 १८६, म १, २, १७, ६, २,
 २, १, १४, ६, ६, १, श २, ३,
 ४, २, ६, का १, ४, १, २०, अस्मि
 वा ६, ७, १, १, ८, ५, १, १७, १२,
 ३, ४, ४, १४, १, १, ३, ३, का १,
 ४, १, ३, ५, अस्मि ऐ ३, २, १,
 ऐआ १, २, ३, ५, २, २, २, शा
 १, १, ९, ४, २, ७, ६, वा ४, ३, ४,
 ३, ७, १, १, ७, ५, १, १२, ११,
 ५, १, १२, ४, १, ७, १, १, १४,
 ४, २, ६ तै १, ३, ३, ७, ३, ७, ६

७, तीआ छ, ४, २, २, १, ७, ४, ३, तां
 ५, ५, ६, असाय जै १६०, असाय
 सा ३, ८, १, १५, ६, २, ३, ७,
 ८, २, २, २, ११, ५, १, ५, ३,
 ४, ३, ८, तीआ. १, ३, १, २, ६, ६, २,
 तां ६, ५, १०, १४, ३, २०, जै
 १८२, जैठ छ, ८, ३, १, आसीव
 सा १, १, ४, १८, २, ५, १८, १९, ४,
 १, ३, ३, ५, १२, ५, २, २, ५, ६, ३, १७,
 ७, २, २४-२६, २, २, १, १४,
 ६, ३, २, ३, १, २, २, ३, ७,
 ९, ११, १२, ४, १, ५, १, १८, ६, १,
 १०, ७, १, ३, २, ९, ४, २, छ, ६, ४,
 ३, ७, ५, ६, १, १, ४, ११, २, २,
 ३, ४, १६, ३, ७, २, १, ३, ३, १,
 ९, २८, ६, ३, ३, ८, १, ७, ७, २,
 १, ७, ४, १, १३, ९, २, ३, ३, ५,
 १०, १, ३, २, २, ३, १६, ५, ३, १,
 ६, १, २, ४, १२, ३, ३, २, १३, ४,
 ४, ७, ८, का १, ६, ३, २, ४, २,
 १, ३, २०, २, ३, ८, ती १, १, २, ३,
 ३, २, ३, ५, १०, ४, ६, ३, ३,
 ३, २, ६, ५, २, ५, १०, २, ६, ४, २,
 ३, २, ५, १, ९, २, १, १, ३, ९, ३,
 आसीव ऐ १, २५, २७, २, ७, ३,
 १३, १४, २३, २५, २६, २४, छ, ६,
 ३१, ५, १८, २३, ६, ३, ३६, ७,
 १६, ऐआ १, ३, ३, ६, २, २, १,
 ४, १, सा १, १, ६, १०, हा १, २,
 ४, ६, ८, १, २, ३, १, २, ३, ५, ४,
 १०, ३, १, ३, १, २, २, १, ११, ३,
 १०, ८, ७, ४, ३, १३, ४, २, २, ४,
 २५, छ, १, ४, ८, २, ५, १५, ४, ७,
 १८, ३, ४, ६, १, १, १, ३, २, २,
 १६, ३, १, ६, ०, १, ७, ५, ३, ६,
 ८, ०, १, ३, ४, १४, ४, १, २, ३, ३,
 ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १,
 १४, १५, १६, १९, ५, १, १५,
 १६, ९, २, ३, ४, ८, १०, १, ३, ३,
 ५, ३, १, २, ३, ६, ५, १, ६, १, १,

६, २, २, ३, १, ३, १, ४, ५, ८, १, ७,
 २, ८, १२, ९, ३, ७, १३, २, ६, १४-
 १७, ७, १३-१५, ४, ४, ६, ५, २,
 १७, १४, १, २, ११, ४, २, १, १५,
 २१, २३, ३०, ६, ३, १, ७, १, का १,
 ५, ३, १०, ती १, २, ३, ३, ३, ५, १, ४,
 १, ३, ५, ६, ४, १०, १, ६, २, ७, ७,
 ७, २, २, ४, १, २, ४, ५, ९, १,
 ३, ७, ८, १०, १, ४, १, १०, ८,
 ७, ८, ३, ५, ९, ३, ४, ५, ६, ३,
 १, ४, ५, २, १, १, ५, १, ९, २, ४, ३,
 ४, १, १२, ९, ३, ४, ६, तीआ १,
 २३, १, २, ३, १२, ३, ५, ६, ५, १,
 १, ८, ७, १, तां छ, १, ४, ६, ५,
 १३, ६, ८, ७, २४, ७, २, २, ५, २०,
 ६, ११, ८, ३, ३, ६, ५, ९, २, १४,
 ९, १२, ११, ३, ९, १२, ८, ६, ९,
 २१, ११, १०, १३, २७, १३, ३,
 १२ २४ ४, १, १४, ६, ८, १६, १,
 १, १७, १, ७, ४, २, १९, ७, १,
 २०, १४, २, २४, १८, ५, म २
 १, १६, सा १, १, १, ३, ५, जैठ
 १, २, १, ८, ६, १, १, ३, ७, ७, १, १,
 ८, १, १, ९, १, १, १०, १, १, १५, १,
 १, १७, १, १, ३, ४, १८, १, १, २
 १, २, १-६, ३, ६, २, १, छ, ११, १,
 ७, १२, जै ८, ११, १५, १६,
 ३४, ३७, ४९, ७३, ७४, ८८,
 १०२, १०४, १०८, १२८, १७२,
 १७३, १७६, १८६, १८८, १९६,
 २०३, २०७, २१२, गो १, १, १
 ३, १३, ३, १८, ५, १०, २, ३, २०,
 ५, २, आसीव ऐ ५, २५, ती
 २, ८, ९, आसीवद्वय सा १०,
 ५, ३, १, आस्ताम ती १, ३, २,
 ३, २, २, १, ४, ६, ६, २, ३, ८, १, ९,
 १, ८, २, २, आस्ताम ए १, २, ९, ३,
 २, ३, २, ७, २८, सा ३, ६, सा ८,
 ४, ३, १२, ९, ४, २, १८, १०, ४, १,
 ५, तीआ २, १, १, ५, २, ५, ७,

१, तां ७, १०, १, ९, ४, १४, १६,
 ४, ८, ४, १, १, जै, ४८, ७४,
 १४७, १८६, आसम् सा २, ५, २,
 ३, ३, ४, २, १४, ६, ६, १, २४,
 ९, २, ३, ४, १०, १, ३, ५, ती १,
 २, १, १, २, २, ४, ६, ८, आसम् ऐ
 १, १६, २, ३, ३, १, ३, २५, ३, ३,
 ३४, ४९, छ, ५, ६, २८, ५, ११,
 सा २, ६, १, १, ३, २, ३, १३, १४,
 ६, ८, १, १, ८, ४, ३, ८, १६, १८,
 ७, १, ३, १०, १, ३, ४, २, २, २,
 १३, ३, ४, १, ५, ५, ८, का १, ६,
 १, १, २, २, ती १, १, २, ४, ३, ८,
 २, ६, ५, ३, १, १, ४, १, ३, ५, २,
 ३, ६, ३, ९, १, ६, २, ५, ६, १, ७, १,
 २, ८, ३, ३, २, १, ९, १, ४, ८, ७, ८,
 १, ५, ३, १, ४, ७, २, ९, १५, ३,
 ११, २, तीआ १, २, ३, १, ३, १, २,
 ३, ७, ५, ८, १, ३, तां ८, ४, १,
 ६, ९, ९, २, ९, २, ११, ११, ५, ८,
 १३, ४, ८, १८, १, २, २, ४, १८, ७,
 २५, ८, २, जै १८, ३५, ४७, ७४,
 १०४, १०६, ११७, १२८, १३०,
 १३९, १४७, १७१, २०४, जैठ
 १, ६, २, ८, ११, २, ६, १३, ३, ७,
 १६, २, ३, १८, ३, ८, २, १, १, १,
 ४, १, १, म २, १, १६, गो १,
 १, २, ३, ५, १०, २, २, ७, ११, ५, १,
 २, ६, ११, आसी सा १, ३, ४, १८,
 तीआ छ, २, ३, ५, २, ८, जै १२५,
 आसम् तीआ १, २, ३, ४, स्याव सा
 १, २, ३, ३, ४, ३, १, १०, २, ५, १४,
 ५, १, २, २, ६, २, १९, ४, १, ६, १,
 २१, २, ७, ३, ३, ७, २, १, ३, १४,
 ४ ५ ८, ३, १२, ९, ३, १६, ०, १, २,
 १, २, १, ४, ३, ४, १, ६, १७, १९,
 २० २२, ३, १, १७, ३, १६, ४, ४, १,
 ४, १, ६, १२, १४, ३, १, ३, ५, ३, १६,
 ३, १, १, १, २, ३, २, १, ९, २, ८,
 २, १, १, ३, २, ५, ४, ११, १८, ३, ४,

† 'स्वास्तमान् अतानि' इति भा 'स्वस्ति मानसानि' इति भा

जै ९९; जैठ १,४, ४,२, अस्त्वा
 श. १,६,१,४, ७,४,५,८,२,१०,
 २,१,४, २,३, ४,४,५, ४, ३,५,
 १५, ६,४,६,५, ३,३,९, ६,२,२,
 ४०; ८,६,३, २, ९,३, ३, १४,
 ४,१७,५,१, २, ५,१; १०, ४,१,
 ७,३,९, ११,५,८,६, ६, २,१०,
 १२,३,५,१, १३,५, २,३, ८, १,
 २०, १४,३,१, २४ का १,१,४,
 २,२,२,१, १९, तै २, २,८,४,
 अस्त्वा ऐ २,८, ११,१३, ३,
 ४,३, ३, ३, ८,१,४, ऐआ १,२,
 २,४,३, ५,१, ७, ५, १, १, शां ७,
 १०, २,९, ९, १९, ८, २४, ६-८,
 २७, ६, शाआ १,३, श १,१,४,
 ३,३,१,२०, ६,३, २, ६, ७, १, १, १८,
 ९,३, १, २, ३, १, १४, ५, १, १८,
 ३, २, २, १७, ४, ३, ४, ६, २०,
 २७, ३, २, ६, ८, १७, ७, २, ३, ९,
 १०, ४, ४, १९, ५, ४, १४, २, २, ५,
 ११, ७, ३, १, ४, १०, ४, ३, ९,
 ११, १, ३, ४, १३, ७, १, ३, ४, ५,
 ६, ८, १, १०, ३, १३, ४, १, १४,
 १, १, ४, ८, ५, १, वा १, ४, ३,
 १५, २, १, २, १६, ३, ८, २४,
 ४, १९, तै ३, ७, १३, २, तैआ
 २, ५, १, ५, १, १, १०, १, ४, जै
 १५ ४७, ५१, १३९, १४७, १८२,
 जैठ १, १६, २, ६, ८, १०, १२, ३,
 २, ४, ६, ८, अस्त शा ८, ८
 अस्त्वा श २, ३, २, १८, ३, ८, २, ११
 १३, ८, ४, ३, अस्त्वा श १, ४, २, २,
 १, १, १३, २, १, ९, २, ३, ५, २, ३, २,
 १, ५, २, २७, ६, ०, ३, ४, २, ५, १८,
 १९, का १, ५, १, २, ५, जै १३६,
 जैठ १, १६, २, ६, ८, १०, १२,
 अस् म १, २, १६, अस्त्वा श १,
 २, ५, ५, २, २०, ९, १, ८, २, ६,
 १, २, ४, ३, २, १, ८, ६, १, १, १०,
 २, १, ११, ३, ३, १, १२, ३, ३, ३

७, १, १२, १३, ३, २; का. १, १, २,
 ६, ६, १, १६, २, २, ३, ४, तै १,
 १, ३, २, ६, ९, ५; अस्त्वा ऐ १, १३,
 २, २, ३, २०, २, १, २, २, २, ८, ३, ७,
 ४, ३, ७, ८, ५, ८, १२, ७, ६,
 ३, ५, ७, ३; १२, १४, ८, ९, ऐआ
 ३, १, ३, ४, ७, २, ४, शा १२, ३,
 शा १, ३, १, २, १, ५, २, ६, ७, १८;
 ९, १, ८, २, ७, ०, ८, २, ३, ४, ४,
 ३, ७, ३, २, १, ८, ३, ४, ३, ०, ८, १,
 ५, ९, २, १, ०, ४, १, २, ६, ४, ५, ४,
 ७, २, १, १, ५, ४, ३, ९, ६, १, १, १०,
 ४, ३, ४, ६, ३, ५, ६, ७, ४, १, २, ८,
 ८, ४, २, ३, ६, १, १६-२०, ९,
 १, १, ३, ५-३, ७, ३, २, १, २, ३, ३,
 ४, ४, ५, १०, २, ६, ६, १, ६, ३,
 २, १२, ३, ३, ३, ८, १, २, २, १३,
 २, १, १, १४, १, ४, १, ५, २, २, ४, २,
 १, ३, १, २, १, ३, का १, ४, १, ३, ८,
 २, ६, २, २, ३, ४, तै १, २, १, ३, ९,
 १७, ३, २, ६, ४, ३, ३, २, ४, ३,
 ५, ७, ६, १, २, ५, २, १, ५, १, ६, ३,
 ५, ७, ७, ३, ९, १, १, ५, ३, १, ६, १, ८,
 १, २, ३, ५, ४, ८, ६, ३, ८, ५, ३, १,
 १, ५, १, ०, १, १, २, १, ५, ७, १, ४,
 ६, २, १, ७, ४, ९, ५, ५, १, ३, २, ३, ४,
 ८, ५, २, ३, १, ४, १, १०, ४, २,
 तैआ १, २, ४, ९, ७, १०, २, २, ७,
 ६, २, ९, १, ३, १, ३, २, ७, १, १, २, १,
 १, ९, १, ३, १०, १, ४, १, १, १, २,
 १, ४, ३, ४, १, १, ७, २, ८, १, ४, २,
 ५, ९, ९, १, १०, ७, १, १६, १,
 १, ७, १, ४, ५, १, ४, ७, १, ४, ९, १,
 ता १, ४, १, ५, ६, ७, ५, ७, ८, २,
 १०, १, ९, १, ३, ६, १२, १, ३, १, ५
 १, ४, ६, जैठ १, १६, १, १, म
 १, १, १, १, २, २, २, ३, ९, ६, ८,
 ७, ९, २, १, ७, १, १, २, १, ४, १६,
 ३, १९, ५, ८, १, १, ६, ९, जै
 १७, ४, ७, ४, ९, २, १, ०, १, १, ३, ६

१४३, १४७, १५१, १५५, १६८,
 १८६, गो १, २, १८; ५, १४,
 स्ताम् श १, ९, १, ४, ५, ६, १, ७,
 २, २, १, १६, तै ३, ५, १०, १,
 सन्तु ऐ १, ७, शा १, ८, १,
 ४२, ९, ३, १९, ३, १, २, ६,
 ७, ४, १०, ८, ५, ११, ५, २, १,
 १५, ४, १२, ६, ६, ४, १२, १२,
 ९, २, ६, १, ३, ८, ४, ५, १, १४,
 २, २, ७, ६, ३, १, २, ७, तै १, २,
 १, १, ४, २, ४, १, १, २, ९, ५,
 २, ४, २, ४, ३, ५, २, ३, १, २, ६,
 १, ३, १०, ५, ७, ६, ११, ७, २,
 तैआ १, २, ९, १, ४, ७, ५, ११, ८,
 ४, २, ४, ५, ९, ११, ६, ४, १, ७, १,
 ९, २, १०, १, ११, १०, २, ४, ९,
 ता १, ३, ५, ५, ११, १४, म १,
 ८, २, २, ३, १८, जै १८०, एधि
 ऐ १, १३, ७, ३, ३, शा १, १, श
 १, १, ४, १८, ३, १, १९, २, ३, १७,
 २, २, २, २०, ३, ४, ३०, ३, ४,
 १२, १७, ९, ४, २, २, ४, ३, ५,
 २८-३१, ४, ५, २, १, ५, १, ४, ९,
 ४, २, २, ८, २, १, ६, १, ३, ८, ४,
 ९, का १, २, २, १६, ४, १, २, २,
 ७, १, ३, २०, २, ४, १६, तै १,
 २, १, १, १, २, ७, १०, १, ४, ३, ८,
 ३, ७, १, ४, ६, ६, तैआ २, ५, १,
 ता २, १, १०, १४, जै २५,
 १८६, म १, २, १, ७, ६, २,
 २, १, १, १, ६, ६, १, ४, २, ३,
 ४, २, ६, का १, ४, १, २०, अस्त्वा
 श ६, २, १, १, ८, १, १, १, ७, १२,
 ३, ४, ४, १४, १, १, ३, ३, का १,
 ४, १, ३, ५, अस्त्वा ऐ ३, २, १,
 ऐआ १, २, २, ५, २, २, २, २, शा
 १, १, ९, ४, २७, ६, श. ४, ३, ४,
 ३, ७, १, १, ७, ५, १, १०, ११,
 ५, १, १२, ४, १, ७, १, १, १४,
 ४, २, ६, तै १, २, ३, ७, ३, ७, ६

७, तैआ छ, ४२, २१, ७, ४, ३, ता
 ५, ५, ६, आसाव जै १६०, अलाम
 वा ३, ८, १, १५, ६, २, ३, ७,
 ८, २, २, २, ११, ५, १, ५, ३,
 ४, ३, ८, तैआ १, २, १, २, ६, ६, २,
 ता ६, ५, १०, १७, ३, २०, जै
 १८२, जैठ छ, ८, ३, १, आसीव
 वा १, १, ४, १८, २, ५, १८, १९, ४,
 १, ३, ४, ५, १२, ५, ३, २, ५, ६, ३, १७,
 ७, २, २४-२६, २, २, १, १४,
 ६, ३, २, ३, १, २, २, १, २, ३, ७,
 ९, ११, १२, ४, १, ५, १, १८, ६, १,
 १०, ७, १, ३, २, ४, २, छ, ६, ४,
 ३, ७, ५, ६, १, १, ४, ११, २, २,
 ३, ४, १, १६, ३, ७, २, १, १, ३, १,
 ९, २, ८, ६, ३, ३, ८, १, ७, ७, २,
 १, ७, ४, १, १३, ९, २, ३, १५,
 १०, १, ३, २, २, ३, १६, ५, ३, १,
 ६, ५, ७, ४, १२, ३, ३, २, ३, ४,
 ४, ७, ८, का १, ६, ३, २, ४, २,
 १, ३, २, ०, ३, ८, तै १, १, २, ३,
 ३, २, ३, ५, १०, ४, ४, ६, २, ३,
 ३, २, ६, ५, २, ५, १०, २, ६, ४, २,
 ३, २, ५, १, ९, २, १, २, १, २, ३,
 आसीव ऐ १, २, ५, २, ७, २, ७, ३
 १३, १४, २३, २५, २६, ३४, छ, ६,
 ३, १, ७, १८, २३, ६, ३, ३६, ७
 १६, ऐआ १, ३, ३, ६, २, १, ३,
 ४, १, वा १, १, ६, १०, वा १, २,
 ४, ६, १, २, ७, ९, २, ३५, २, ५, ४,
 १०, ३, १, ३, १, २, २, १, ११, ३,
 १०, ४, ७, ४, ३, १३, ४, २, २, २४
 २५, छ, १, ४, ८, २, ५, १५, ४, ७,
 १८, ३, ४, ६, १, १, १, ३, २,
 १६, ३, १, ६, ७, १, ३, ७, ५, २, ६
 ८, ७, १, २, ४, १४, ४, १, २, ३, ३,
 ४, ५, ६, ७, ९, १०, ११, १२, ३,
 १४, १५, १७, १९, ५, १, १५,
 १६, ९, २, ३, ४, ८, १०, १, ३, ३,
 ५, ३, १, २, ३, ६, ५, १, ६, ११, १,

६, २, २, ३, १, ३, १, ४, ५, ८, १, ७,
 २, ८, १२, ९, ३, ७, १३, ७, ६, १४-
 १७, ७, १३-१५, ४, ४, ६, ५, २,
 १७, १७, १, २, ११, ४, ३, १, १५,
 २१, २३, २०, ६, ३, १, ७, १, का १,
 ५, ३, १०, तै १, २, ३, ३, ३, ५, १, ४,
 १, ३, ५, ६, ४, १०, १, ६, २, ७, ७, १,
 ७, २, २, ४, १, २, ४, ५, ९, १,
 ३, ७, ८, १०, १, ४, १, १०, ८,
 ७, ८, ३, ५, ९, ३, ४, ५, ६, ३,
 १, ४, ५, २, १, १, ५, ९, २, २, ४, ३,
 ४, १, १, २, ९, ३, ४, ६, तैआ १,
 २३, १, २, ३, १२, ३, ५, ६, ५, १,
 १, ८, ७, १, ता छ, १, ४, ६, ५,
 १३, ६, ८, ७, २, ४, ७, २, २, ५, २०,
 ६, ११, ८, ३, ३, ६, ५, ९, २, १, ४,
 ९, १२, ११, ३, ९, १२, ८, ६, ९,
 २१, ११, १०, १३, २, ७, १३, ३,
 १०, ७, ४, १, १७, ६, ८, १६, १,
 १, १७, १, ७, ४, ३, १९, ७, १,
 २०, १४, ७, २७, १८, ५, म २
 १, १६, सा १, १, १, ३, ५, जैठ
 १, २, १, ८, ६, १, १, ३, ७, ७, १, १,
 ८, १, १, ९, १, १, १०, १, १, १५, १,
 १, १७, १, १, ३, ४, १८, १, १, २
 १, ७, १-६, ३, ६, २, १, छ, ११, १,
 ७, १२, जै ८, ११, १५, १६,
 ३४, ३७, ४९, ७३, ७४, ८८,
 १०२, १०४, १०८, १२८, १७२,
 १७३, १७६, १८६, १८८, १९६,
 २०३, २०७, २१२, गो १, १, १,
 ३, १३, ३, १८, ५, १०, २, ३, २०,
 ५, २, आसीव ऐ ५, २५, तै
 २, ८, ९, ५, आसीवइव वा १०,
 ५, ३, १, आस्ताम तै १, १, ३, २,
 ३, २, २, १, ४, ६, ६, २, ३, ८, १, ९,
 १, ८, २, २, आस्ताम ऐ १, २, ९, ३,
 २३ छ २७, २८, वा ३, ६, वा ८,
 ४, ३, १२, ९, ४, २, १८, १०, ४, १,
 ५ तैआ २, १, १, ५, २, ५, ७

१, ता ७, १०, १, ९, ५, १४, १६,
 ४, ८, १, १, जै. ४८, ७४,
 १४७, १८६, आसाव वा २, ५, ७,
 ३, ३, ४, २, १४, ६, ६, १, २४,
 ९, २, ३, ४, १०, १, ३, ५, तै १,
 ३, १, १३, २, ४, ६, ८, आसाव ऐ
 १, १६, २, ३, ३, ३, २५, ३३,
 ३४, ४९, छ, ५, ६, २८, ५, ११,
 वा २, ६, १, १, ३, २, ३, १३, १४,
 ६, ८, १, १, ८, ४, ३, ८, १६, १८,
 ७, १, ३, १०, १, ३, ४, २, २, २,
 १३, ३, ४, १, ५, ४, ५, ८, का १, ६,
 १, १, २, २, तै १, १, २, ४, ३, ८,
 २, ६, ५, ३, १, १, ४, १, ३, ५, ५, २,
 ३, ६, ३, ९, १, ६, २, ५, ६, १, ७, १,
 ३, ८, ३, ३, २, १, ९, १, ४, ८, ७, ८,
 ९, ५, ३, १, ४, ७, २, ९, १५, ९,
 ११, २, तैआ १, २, ३, १, ३, १,
 ३, ७, ५, ८, १३, ता ८, ४, १,
 ६, ९, ९, २, ९, २, ११, ११, ५, ८,
 १३, ४, ८, १८, १, २, २, ४, १८, ७,
 २५, ८, २, जै १८, ३५, ४७, ७४,
 १०४, १०६, ११७, १२८, १३०,
 १३९, १४७, १७१, २०४, जैठ
 १, ६, २, ८, ११, २, ६, १३, ३, ७,
 १६, २, ३, १८, ३, ८, २, १, १, १,
 ५, १, १, म २, १, १६, गो १,
 १, २, ३, ५, १०, २, २, ७, ११, ५, १
 २, ६, ११, आसीव वा १, ३, ४, १८,
 तैआ छ, २, ५, २, ८, जै १२५,
 आसाव तैआ १, २, ३, ४, एसाव वा
 १, ७, २, ३, ४, ३, १, १०, २, ५, १४,
 ५, १, २, २६, २, १९, ४, १, ६, १,
 २, १, २, ७, ३, ३, ३, ७, २, १३, १४,
 ४, ५, ८, ३, १, २, ९, ३, १६, ७, २,
 १, २, १९, ४, ३, ५, १६, १७, १९,
 २०, २२, ३, १, १, ७, ३, १६, ४, ७, १,
 ४, १, ६, १२, १४, ३, १३, ५, ३, १६,
 ३, १, १, १, २, ३, २, १, ९, ३, ८,
 २, १, १, २, २, ५, ४, १, १८, ३, ४,

† 'स्वस्तिमान् अतामि' इति भा 'स्वस्ति मानसानि' इति मा

१७,२३, ४, १, ४, ७, १, २५, ६,
 १, १४, २६, ३, २, ४, ७, १, ७, २२,
 २३, २, ८, ३, २६, ३२, ३३, ४,
 १, १, २३, २६, २८, ४, ६, २, ४, ७,
 ५, १४, १६, ४, ३, १२, २, १७, १८,
 ५, १०, १९, ५, २, १०, ४, १४, ६,
 ५, ८, १५, १६, ६, १, १४, ३, ३,
 ६, ५, ७, २, ६, ५, १, ३, १३,
 ५, १, ११, ४, ९, ६, २, १, ३६, ३९,
 २, २८, ३, १, १७, ३२, ५, २, ९, १०,
 ६, ४, ८, १४, ७, ३, ४, ४, २, १४,
 १५, ८, १, ८, ७, १, ८, ५, १, ३४,
 ११, ३, १, ३, ४, २, ४, ७, ८, ५, १,
 १३, १२, ४, १, ७, ८, ३, ६, ८, १,
 १, ५, ८, २, २, १, ९, २, ६, १३, ८,
 १, १२, १३, २०, ३, ३, १४, १, १,
 २६, २, ३, ३, २, २, ४, ६, ५, ४, ३, १,
 २७, २, २१, ४, २, १६, ३०, ५, ४,
 ३, ६, ४, १, ९, २६, १०, ७, ५, ८,
 ११, १४, १७, ७, ३, ३, ७, ४, ९, ४,
 ११, का १, १, २, १२, ३, ७, ४, २,
 ३, १७, १८, २, ३, ८, ३, १, ८, १०,
 २, ११, ४, १, ३, ३, ३, ९, ५, १, ३६,
 २, १५, ६, ३, ८, २, १, १, ४, २, ३,
 १६, ४, ७, ८, तै १, १, २, ३, ६, २,
 ६, ५, ६, ४, ६, ३, ५, २, १, ९, २, १,
 ९, ३, २, ३, ६, ३, ९, ९, ३, ३, ४, ६,
 ७, १, ६, २, ३, ९, १७, २ स्वात्
 मे १, ३, १, १, ७, २, २, ६, १४
 १६, १९, २१-२३, २८, २९ ३२,
 ३३, ३६, ३९, ४०, ४१, १९
 २१, २२, ४४, ७ १२, ५ १६
 २४, २७, ३०, ३२, ३३, ३४, ६,
 २४, २५, ७, १, ७, ३, ५, १७
 १८, २६, ८, ३, ४, १ एआ
 १, २, २, ३, ४, २, ३, ६, ४, ३,
 ३, १, ३, ४, ६, ५, १, ३, ५, ३, ३,
 सा ३, ४, ८, ६, १२, ७, ९, ८
 ३, १०, १, २, ३, ११, ४, ५, १२,
 ५, ७, १३, ६, ९, १४, १, १७, १, ९,
 १८, ४, ११, १९, ८, २३, ६,

२४, २, २५, ३, ४, १०, १४,
 १५, २६, ३, ५, साआ १, २, ६,
 २, १, ४, १५, ७, १०, ११ १०,
 ८, सा १, २, ५, ९, १४, १६, १७,
 ३, २, १५, ३, १६, ४, ३, ११-२१,
 ५, ३, १२, २१, ६, १, १६, १७, १८,
 २, १, २, ३, १४, १९, ३१, ७, २,
 १८, १९, ४, १९, ८, १, ३६, ९, २,
 २, ३, १४, २, १, ७, १९, ४, १,
 १७, ४, २, ६, ३, १४, ५, १, १४,
 २१, २, २०, ६, ३, ६, ३, ९, ३, १,
 १, २, २, १७, १९, ३, १०, १९,
 ४, ३, २, १, ९, १३, २, २, ११,
 ७, ४, १८, ३, १, १५, १६, ३,
 ३, ८, ४, ३, १५, ५, १, २०, २२,
 २, १८, ३, ८, ६, १, २६, २, १८,
 २०, ४, १७, २६, ७, १, २७, २, ७,
 ९, ४, १५, ४, १, १, ६, ३, ४, ७, १२,
 ४, १, ३, ३, ७, ४, ३, ५, १, १७, ५,
 १, १६, २, १३-१५, ३, २, ४, ३-५,
 ८, २, ३, ६, ६, ५, ५, १, ३, ३, ४, ४,
 ९, ५, १२, १३, ६, १, १, १३, २,
 १, ३, ४, २, २, ११, २९, ३, १, ३, १,
 ३२, ३३, ३४, ६, १, ३, २, ११, ७,
 ३, ३, ८, १, १२, ७, १, १, २, ७, ३६,
 ४, १, ३, २, १६, ११, ३, २, १, ४,
 २, ९, १३, ५, ९, ३, ६, ३, ११, ७, २,
 ४, ४, २, ८, ३, १, २, ३, ५, ७, ६,
 १२, ४, २, ७, ९, ३, ६-८, ६, १,
 ३९, ७, ३, १६, २०, १३, ३, ८,
 ५, ४, ६, ३, २, ४, ३, ३, ६, ६, ४, २,
 ३, ४, १६, ६, २, २०, ८, १, ११,
 १३, १४, ४, ३, ३, ५, ४, २, १-६,
 ४, १, ९, १२, ७, २, २८, ३, ३, १३,
 ९, ४, २५, का १, १, ४, १, १७, १९-
 २२, ३, १, २८, ७, ९, ४, ३, १२,
 ६, २, ३, ३, ७, ४, २, २, २, ३, ८,
 १२, १५, १६, तै १, १, ३, ६, ५, ९,
 ६, ३, ७, ९, ८, ३, १, ३, १०, ६, ४,
 ३, ६, ४, ७, ६, ४, ५, ७, ७, ५, ५, २,
 ३, ६, ५, ३, ७, १, ८, ९, ११, ७,

८, ३, ७, २, १, २, ७, ३, ४, ४, १, ३,
 २, ३, १, २, ३, २, १, २, ३, ११,
 ८, ८, ३, १, ३, ८, १, ९, १२, ६, १, ३,
 १, ७, १, १, ७, २, १, २, १, ५, ८, ८,
 ३; ४, २, १, ३, ३, ९, १४, ३, १, ८,
 १, १२, ५, ११, तैआ १२०,
 १, ७, ३, १, ५, ३, ६, ३, ७, ६,
 १०, ५, ७, ११, ३, ८, ७, १, ८, १,
 १०, १, ३, तां ४, ७, १०, ५, १३,
 ६, ७, ६, ५, १०, ८, ४, ३, ९, १,
 ३६, ४, १५, ५, २, ८, १, १, ७, १, ५,
 ११, ५, ११, १२, ७, ४, १३, ७,
 १२, ९, १६, १६, ४, ३, १४, २,
 १७, ५, १, १८, ५, १६, २१, ३, ५,
 ९, ९, जै १, ११, १८, २६, २७,
 २८, ३३, ६१, ६२, ६७, ७५, ८८,
 ९०, ११३, १२४, १२६, १३०,
 १३१, १३६, १४०, १४३, १४४,
 १४५, १५३, १७६, १९५, १९६,
 १९८, २०४, २०६, २१२, जैउ १,
 १, ३, ६, ४, ७, ५, १, ३, ४, १, १६,
 १, ५, २, ३, १, ४, ५, ७, आ १, ६, ३,
 १५, ४, २, सा १, ६, १, २, २, २,
 ४, ९, ६, ७, ७, ६, ३, ५, २, ६, १२, ७,
 १०, गो १, १, १४, २३, ३०, २, ७,
 १४, १७, २१, ३, १, ९, १०, २१,
 २३, ५, ११, २२, २, १, ३, ४, ३, ३,
 ७, ९, ११, स्वात्ताम् १, ६, २,
 १२, २, २, ३, २, ४, ५, २, १०, ४, २,
 ३, ३, ५, ११, ६, ८, २, ११, का १,
 ५, १, ८, ३८, तै १, ३, १, ६,
 स्वात्ताम् ऐ १, १०, ७ ३,
 ऐआ १, २, ३, ७, १, ३ सा ५,
 १, ७, ७, ८, २, १६, १०, २४, २, ७,
 ८, ८, १४, सा १, ७, ३, १९,
 २, २, १, २०, ४, ३, ७, १, २, ४, ६,
 ४, ३, ३, ६, ५, १, ३, ३, ३, १, ८,
 ६, ३, २, १४, ११, ३, १, ३, १३,
 २, ४, २, का १, २, १, १२, ४, ३, १२,
 तै १, ३, १, ३, ३, ९, १, २, सा १८,
 ११, ८, सा ७, जै १११, गो २, १,

११, सु घ १,४,१,२,३, २,५,
 २,१४,२२,३,१६; ३, २, २, ९,३,
 २२,४,२,८,५,६,९,१,३,२,३,६,५,
 २,१०,७,२,४,१०, ५,२,९,९,५,
 १, ६,१,१,३,१,३, ५,२,८,१२,
 १,३,२,२,१,३, ८,१, १,३, का १,
 ५,२,१५, तै १,१,६, ४,४,०,७,
 सु ऐ २,३९, ३,३१, ४६, ४,
 १२,२१, ८,४,५, ऐआ १, ३,
 ३, ३, १,६, ३, १, शां ७, ४,
 १६,९,२२,४, २४,९,२६,९,११,
 २७,३,३,०,२, शांआ ७, ८, ८,
 १, घा १,१,३,३, २,३,७, ३,३,
 १५,३,१९,२०, ४, १, २,५,२,
 १५,६,२, ६, ३,१,३,२०, २१,
 २,२,५, २,३, २,२,५, १,८,८,४,
 १८, ५,१,३,१०, ६, १,२,५,२,
 १,१९,३,९,२,१३, ७, १, २,११,
 ११,८,१,२, १२, १, १,२, ४, ५,
 ३,५,२, ७,३,२०, १४,१,९,२१,
 का १,६,२,३, २,१,३,१, २,१,
 २०, तै १, १,२,३, ५,९, ६,७,
 ३,१,४,७, ३,३, २, ८, ११,
 ३,९,१,३, तैआ १,७,५, ७,१०,
 ६, ७,११, ४, ता ४, ४, ३,५,
 १५,१७,१९,५,१०,२, ९,८,१४,
 १०,३,४, जै १३,१८,६२, ८८,
 ११९,१८४, १८७, जैड १, २,
 ३,३, प २, ३, १०, सा ३, ४,
 १०,६, १, गो १,३, १३, ४,
 २,५, २२, २, २, ८, रण ऐ
 १,२८, ३,३६,५,१८, ७,१० ८
 २३, जै १७१, स्वात शा १, ७
 १,७, १३,२,४,२, तै ३, २,१
 ५, स्वाम् शा १,३,३,१३, ११,
 ५,१,४, १४, ५, ४, ३, ७,३,६,
 तै २, २, ९, १, स्वाम् ऐ २,
 ३३,४,२३,५,३,२, ८, १५, २३,
 शा १,७,४,१, २, १, १,५,३,६
 ८, २, १५,३,२,११, १४, ४, १,

१,४,१, ३, २,१, २,५, ४,२,१,
 २२; ६,१,१,७,३,१,७,५,१,१२,
 १०,४,२,३, ११,१, ६,१६-१८,
 १३,२,११,१,६, १,१, १४, ५,
 ४,२,७,३,३, का १,१,१,२, २,
 ३,३,५, ६, २,४, ११,३, ४,१,
 तै १,१,२,४, २, २, ११,१,२,
 ३,३,१०, ३, ७,१०, १,८,१,३,
 ३,१,४,१, ४, ६,९-११, ९,१०,
 १,११,९,८,१२, ३,४, तैआ ८,
 ६,१, तां ४,१,४,६,५,१,७,५,१,
 १०,३,१, १४,३, १९, ११, ३,७,
 २१,१४,३, जै ८,१७,८,२,१४,१,
 १८६, प २, १, स्वाव शा ११,
 १,६, १९, जै १८६, स्वाम ऐ
 १,२,७,४,११, ५, ५, ६,७, २,३,
 शा १,२,५,३, ५,१, १७, ४,४,
 १,६,५,४, १,६, ९,१, ३,२,४,
 ५,४,२,९, ६, ३,३, १३, ७,३,
 १,८, १४,१, १,३, का २, २,
 ३,३, तै १,४, ८,२, २, ५,५,१,
 २,८,४,१,६,३,७,७,६, ९,८, ९,
 ३,१,१५,५,७,२, ६, १३,१,७,
 ५,७, ९,८, ११, २,४, ३,१,४,
 ४,२, ५, ३,१२, ३,४, तैआ २,
 ५,१, ७,१, १५,१,४, ५,६,४२,
 ५, जै २०, म १, ७, १०, २,
 १,११,१२,५,८, प १,६, ४, ७,
 २,४, १९, अस्य जै १७०,
 १९७ अस्य ऐ ३,२२
 १भस्त- स्त नैआ १,१०, ४
 २अस्व अस्त अद
 अस्यमान- न ऐआ २३,५
 अल् () ता १२,३,२१
 अ सव(त→)ता(तम्/यम्) स १
 अ सवत्त(म्/यत्)- त ऐ १,२९
 अ सवत्तर- र ऐआ ७,३,३
 अ सवत्तर भृत- त शा ७,५,१

३४, ९,५,१,६३, -तम् घा. ९,
 ५,१,६२, -तस्य घा ७, १, २,
 ११, ९, ५, १, ६२, -ते घा ९,
 ५,१,६३
 भ-सवत्तर-पासिन्- ने ऐआ ३,
 २,६, ५,३,३, शांआ ८,११
 अ सवप(त→)ती(म्/वप) तै ३,
 २,६,४
 भ सविद्(म्/विद्)- द ३इव शा
 १०,५,२,११.
 अ सविदान- ना शा १०,६,१,२.
 अ सवृत्(म्/वृ)- तम् घा १४, ५,
 ५,१८
 भ सवंपमान(म्/वंप)- -ना शां
 १९,३
 भ सव्याय- -याय तां १४, ८,४,८,
 १७,२,६,९
 अ सव्य- -याय तै १,५,४,२
 अ सवार् (म्/वृ)- -र तै १, ८,
 ७,२
 अ सविज्ञयत् (म्/विज्ञ्)- -न्
 वा ११,४,२,२.
 भ सविल्ल- -वा ता १३,४,६.
 भ सवृत्,टा- -टा स १, -टाग् गो
 १,५,२४
 भ सस्कृत- त गो २,२,५.
 अ सस्थित(म्/स्था)- त ऐ १,
 ११, शा ७, ३, घा ८, ७,२,५,
 तै २,१,४,९, -तम् ऐ ३, ३७,
 ६३, शा १,६,१, १०, १२,७,४,
 १८, ८,१, ४,३,२,२, ३,५, १३,
 ८,१,७७, -तम् ३इव गो २,४,५,
 -ता ऐ २ २८,२९, -ताम् ऐ
 २,२८,२९, ३,५ गो २,३,७,
 -ने शा १,८,१,३९
 अ सस्यशेषत्(म्/स्यशेष्)- न् वा
 १,४, ५,५, तै ३,३,७,९
 भ-सहाय(म्/हा)- मी तां ९,
 १,२१,२२
 असक अद्वग् द

न 'सहनमयोयम्' इत्यथयता वा 'अहायम्' इति वा मतं स्यात् ।

अ सङ्ख्यात,ता- -तम् ऐ ८, २०,
-ता श ९, १, १, ६; १८, ३०,
तेआ १, १२, ११, -ता श ७,
३, १, ४२, -तानाम् श ७, ३, ४३
१अ सङ्ग- ऋ श. १४, ६, ९, २८,
११, ६, ७, १, १७, ४०, २, २७
२अ-सङ्गा- -म् श १४, ६, ८
अ स-जात- -त श ३, ५, ४, १३
अ-सञ्चारत्(म्/चर)- -रन् श १४,
४, ३, २९, ३२
अ सञ्चय-वत्(म्/चि)- -वान् तेआ
१, ३, २, २
अ-सञ्चित- -त श २, १, ७, १५,
श १, १, २, १०
अ सञ्ज(म्/छद)- -ञ्जा श ८,
७, ४, १९, ७
अ-सञ्ज्ञानम्(म्/ज्ञा)- नाङ् का
१, ३, १, १, ता २४, ११, ७
अ-सञ्ज्ञा- -म् श ४, १, ५, ३, जै
१८६
अ सञ्ज्ञस(म्/ज्ञप्)- -सा श १३,
६, ७, १२
अ सञ्ज(म्/अम्)- तद् श १, ६,
१, ४, ६, १, १, १, १०, ५, ३, १, २, ३,
१४, ४, १, ३, १, तै २, २, ९, १, ८, ९,
२, ३, ३, १, १, ३, जैउ १, १७, १, १,
२, ४, १, १, ४, १, १, -सत श ७
४, १, १, ४, १४, ४, १, ३०, ३, १,
तै २, २, ९, १०, ८, ८, ९, ३, २, ३,
९, -मनि ते २, ४, १, १० ८, ९,
५, जै २१२ -सते तै ३, ८, ७,
३, स ३, -सतम् ऐआ १, १,
१, श ७, १, ३, ७
असन् असन्द्
अ सन्त(त→)ता(म्/तन्) श १, ३,
५, १६
अ-सन्तवरमाण(म्/त्वर)- -णा ऐ
३, ४, ४, गो २, ४, १, ०, १
अ सन्धेय(म्/घा)- -यम् ऐउ, १, ७

अ-सन्न,घा(म्/सद्)- -घ श ४, १,
१, १, ७, २, १, ७, ३, १, ७, ४, १, ७, २,
२, ३, १, ९, -घाम् श ४, ४, १, ७,
-घा श ७, १, १, १, ४
अ-सन्नयत्(म्/नी)- -न् श ३, ६
अ-सन्निपथ(म्/नि/पद्)- -श्री
जै १७१
असन्पासव- -थ श २, ३, ७, १, ३
अ-सपत्न,स्ना- -अ श १४, ४, ३,
१९, -साम् श ५, ३, ३, १२, ४,
२, ३, श ८, ५, १, ३, ४, -सा
श ११, १, ३, ६, का १, ३, ४, ४,
-सा श ४, २, ४, २, ३, ८, ५, १,
४, ६, ५, २, ५, १, ३, ६, १०, २, ५,
१, ३, ४, ३, १८, -सानाम् ऐ १,
२, ४, -लेन श ३, ८, २, ३
अ सप्त श(फ→)का वा ३, २, १, १६
अ-सप्तपु- -पु श ३, ५, ४, १२
अ सपत्ता- -ताँऽ शाँ २६, ९
अ सप्तद्वारिन्- -णे ऐआ ५, ३, ३, ३
अ समद्- -दम् श १, १, २, १८, २,
३, ५, २, ४, ७, ७, ४, ४, २, ३, ६,
का १, ३, ३, ७, २, १, २, ४, २, १,
१९, -दे श ३, ४, २, ३
अ सम चल ता- -थे शा २६, ९
अ समर- -रम् शा ८, ९, -राथ शा ७, ९
अ सम रथ- -थ श ८, ६, १, १८
अ समरहित- -म् श ९, ४, ३, १५
अ समाति- -तिम् जै १९०, -वौ
जै १९०
अ समान- -न श ३, ५, ४, ११
अ समाधिम्(म्/द्)- -धी ऐ ६,
२६ ३६, गो २, ६, १६
अ समायुत- -तै तेआ १, १२, ३
अ समीक्ष्य प्रवद्धित- -तानि गो १,
१, ७८
अ समृद्ध(म्/क्ष्)- -द्धौ श ४,
१, ५, १०, ११, १३
अ सम्पन्न(म्/पद्)- -नेश जै ८६

अ-सम्पन्न कारिन्- -री शाँ ८, ४, ५
अ सम्पादयत्- -यन्त वा १, २,
४, १२, ३, २, ४
अ-सम्पाद्य श २, ४, ३, ४; ५, १,
१, ३
अ-सम्पूर्ण,र्णा- -णम् स ३, -र्णा स १
अ-सम्पृष्टान- -नौ श. ३, ७, ४, ११
अ सम्प्रति श ९, ५, १, ४९
अ सम्प्र-त्त(म्/दा)- -त्त गो २, १, ४
अ सम्प्रदायम्(णमुल्) ऐ ५, ९, गो
२, ६, १०
अ सम्प्रेषित- -त ऐ ६, २, १, -तम्
ऐ ६, २
अ सम्पाद्य- -म् जै ११६
अ सम्भव(म्/भू)- -वानि प ५, ११
अ सम्भाष्य- -म् ऐ ३, ३९
अ-सम्भूति- -म् श १४, ७, २, १३
अ सम्भिन्नत्(म्/भिद्)- -न् तै
३, ७, ५, ६
अ सम्भिन्दती ता ७, ९, ११
अ सम्भिन्न,घा- -घम् शा ३०, ८,
श ८, ३, ४, १, -घा शाँ ३०, ८,
-घा श ८, ३, ४, १, -जे तै १,
६ ४, २
अ सम्भेद- -दाय श १३, ८, ४,
१२, १४, ७, २, २, ४, ता १८, ५, १६
अ सम्मित,ता(म्/मा)- -त ता ९,
८, १४, -तम् श ७, ५, १, १६, का
१, ४, ३, १३, ता ९, ८, १४, -ता
श १, ९, ७, ३०
अ सम्मुक्ति(म्/मुद्)- -म्वे शाँ
२३, ५
अ सम्मुष्ट(म्/सृज)- -ष्ट का १,
५, १, ७, -ष्ट तै २, ४, ३, ३,
-ष्टम् श २, ५, २, १९
अ सर्व,वाँ- -वं श ५, १, ४, ५, ३,
१, १०, का १, २, १, ९, जै १८६,
जैउ ३, १, १, ४, ५, ७, १०,
-वंम् श ६, ३, १, २, ३, ६, ३, १, २,

† -ता' ति भैम् कालि मुपा चिन्त । लिङ्गव्यत्ययसङ्कारोपजनादिकल्पना भाष्यरत्नस्य चिन्त्या । तु०
। १६, ५४, या १, ५ । ‡ =च २, २, १ ३, 'सञ्ज्ञानम्' इति पाठ । § 'असमद्वयै' इति आन मुपा ।

७,५,१,३४,०,५,१,६३, -वां
जैठ ३,१,१,९, -वांजि जैठ ३,
१,१,६, ११, -बें जैठ ३, १,१,
८, -बेंग ए ८, ७, दां २८, १,
दा २,२,१,१४, -बें दा ६, ३,
१,२३, -बें दा ७, १, ५, १०,
११,१३, जै १८६

अ सर्व-कतु- -तुभ्याम् दा ११, ५,
५,५

अ सर्व-दृष्ट- -ष्टा ऐ ८,४

अ सर्व-स्तोम- -मा ऐ ८,४

अ सर्व- -व्यस्य तै ३,५,७,३

अ साधु- धु दाआ ५, ८, दा ११,
२,७,३३, १४, ८, १३, २, -धुडव
जै ४४, -धुना दाआ ५, ८, दा
७, ६, ३, ८, १४, ७, २, २४, का १,
६, ३, ९, -धुनाम् तैआ १०, १,
१२, -धौ दा २, ६, ३, ८, का
१, ६, ३, ६

अ सानिन्धय- -ध्यात् गो २, २, ५

अ सामन्- मन् गो २, ३, २०, -मा
दा १, ४, १, १, तै २, १, ५, ६

अ माझी- झी ष ३, ७, -झीम्
ष २, १, जै ९३

अ साम विद्(√विद्)- त् गो
१, ५, ११

अ-सामन्य- न्य ऐ ३, २३, गो
२, ३, २०

अ-सात्ना(व→)त्ता- -ता ऐआ ५,
२, २, -तासु ऐआ ५, १, ६, २, १

असि(√२असु)- सि दा ३, ८, २,
१२, ५, ३, १, १०, -सिना दाआ
१, ८, दा ३, ८, २, १२, ३, २४,
-सिम् ए ७, १६, दा ३, ८, १, ४

असि धारा- रम् तैआ १०, ९, १,
-तायाम् जैठ ३, ३, ३, ९

असि पय- धान् दा १३, २, १०,
१, तै ३, ९, ६, ४

असित- त दा १३, ४, ३, ११,
१४, ६, ९, २८, ११, ६, ७, २, २७,

९, ४, २३, तै ३, २, ९, १५, तां
१४, ११, १९, जै १७७, २०९,
-तम् तै २, ४, ४, १, ५, ५, ६, ४,
४, ष १, ४, -तस्य जै १९७,
-ता तैआ १, १२, ४, -तात् दा
१४, ९, ४, ३३, -ताय तै ३, ८,
१८, ४

असिष्ठी- -ष्ठी तै २, ४, ४, १,
-ष्ठीयां तैआ १०, १, १३, -ष्ठी
तै २, ४, ४, २

असित ग्रीव- -न दा १३, २, ७, २

असित मृग- -गा ए ७, २७, ष
१, ४

अ सिद्ध(√सिध्)- दे सा ३, १,
१२

अ सिद्धि- दिा तै १, ५, १, ३

असु- मवे दा १२, ६, १, २८, तै ३,
१०, ७, १, -सु ऐआ २, १, ८,
६, १, शाआ ६, ७, १३, दा २,
३, ४, २१ २२, ६, ४, ४, ६, १०,
६, १, २८, १४, ५, १, ११, का
१, ३, ३, १८, तै २, ३, ८, १,
२, जैठ १, ९, २, ४, १३, १, ७, २,
२, -सुना तैआ ३, १४, ३, जैठ
१, १३, २, १, २, -सुम् ऐ ८, ६,
दा ७, ४, ४, ११, तै ३, ६, ६, ७,
तैआ ६, ३, २, जै १९०, -सुषु
जैठ ३, ६, ७, ३, -सुन् ता १३
१२, ५

असु सुप्- पौ तैआ ६ ३ ०

असु नीति- म् तैआ ६ १ ४

असु नीध- धाय तैआ ६ १, १

असु मय- मात् तै २, ३, ८, ०
जैठ १, ९, ०, ४

असु मय- द जैठ १, ९, २ ३

असुर- र दा ५, ४, १ ९, १२
७ ३ १, तै ३ २ ९, २ ४

असुर- र ऐ १, ३०, ऐआ ५, १,
१, शाआ १२, ५, दा १२, ६, १,
१०, तै २, ८, ६, २ ३, ११, २, १,

गो २, ४, १५, -रम् जैठ ३, ६,
७, ३, -रस्य ऐ १, १९, शा ८,
४, २२, ९, २५, ७, तै २, ७, ८,
१, तैआ ३, ११, १०, जै १७६,
जैठ ३, ६, ७, १, ३, -रा ए १,
१४, २३, २४, ३०, २, ११, १५,
१६, ३१, ३६, ऐ ३, ३९, ४९,
५०, ४, ५, ५, १, ६, ४, १५, ८,
१०, ऐआ २, १, ८, दा ७, ३,
८, ८, १२, २, शाआ ६, २०, दा
१, १, ४, १४, २, ४, ८, १३, १६,
५, १, ३, ४, ३, २, ७, २, २२, १, २,
३४, २, २, ७, ८, ४, २, ५, १५, ३,
२, ३, २, १, १८, २, ३, ४, ३, ५,
४, २, ६, १, ८, ४, २, ४, ११, ५,
१, १, १, ६, ४, ४, ११, ६, ३, २, ८,
१, १, ७, ४, २, ३, ३, ९, २, ३, २,
८, ५, १, १२, १६, १७, १९, २०,
१०, ५, २, ३०, ११, १, ८, १, ३, ७,
२६, ५, ५, १, ३, ९, ३, १२, ९, ३, ६,
१३, ८, १, ३, ७, १, १४, ४, १, १,
८, ३, १, ४, का १, १, १, ६, २, ९,
१०, २, ३, ५, ८, ३, २, २, ३, ५,
१३, ६, ४, २, २, २, ६, ८, ३, १,
२ ३, ४, तै १, १, २, ४, ४, ४, ४,
१, १, ९, २, ३, ५, ५, ६, १, ४, ६, ६,
१, २, ५ ७, २, १ ४, १, २, २,
३, १, ८, ३, ३, २, ५, ९, ३, ५, १,
९, ११, ३, तैआ १, २, ३, ७, २, १,
१, १०, ०, १, १, ता ५, ५, १५,
७, ५, ११, ८, ३, १, ९, २, ९, २, ११,
१२, ३, १४ ५, २, ३, १३, २७, ३, १
१३ ६, ७ १८ १, २, २१, १३,
२, ०, ष २, ३, ४, ५, ५, २, म
२, १, ३ ४ जैठ १, ४, २, ३, १५,
४ २ ३ ४ १८, ५, १ ६, ७, २,
२, १, ११, १२ ३, १, २, ४, ६ ३,
१, जै १४, २२, २३, ४६, ४७,
४८, ६३, ७४, ८३, १३९,
१५५, १६५ १७० १७४,

† 'कवा'इति वाह्वराट । ‡ 'असु' मु स्व ।

१७६^१, १८५^१; १८७, १९७, गो. १, १,
 २३, २, १९, ३, ५, २, १, ७^१, २, २, ७,
 ११^१, १५^१, ४, ११, ५, १, ५ - राणांम्
 ऐ ६, ३६, ८, १२, शा १४, ५, शा
 १, ४, १, ३, ४, ५, १, २३, ६, ३, २८,
 ३, ५, १, २, ४, ५, ३, ४, ९, २, ३, ८,
 १३, २३, २९, का १, ६, ५, ५, तै
 २, ३, ८, २^१, ३, २, ९, ६, ९, २१, १,
 तैआ २, १, १, ता ७, ५, २०, ८, ३,
 ३, ४, ६, ६, ६, १२, ३, १४, ५, २३^१,
 ९, २१, १३, २७, २९, १९, ७, १,
 ४ ४, १, म २, ३, २१, जै ४९,
 ५१, ७४, ८१, १३२, १३६, १५५^१,
 १६५, १८५^१, १८७, १९१^१, गो
 १, २३, २, १९, ३, ५, २, १, ७^१, २,
 २, ७, ११^१, १५^१, ४, ११, ५, १, ५,
 २, १, १, २, ७, १, ६, १३, - राव
 तै २, ६, ३, १, - राव ऐ ३, ३९,
 ४९, ५०^१, ४, ५, ९, ११, ६, ४^१,
 १४^१, ३२, ३३^१, ३६, शा १, २,
 ३, २, ६, १५, ७, २, १०, ८, ८,
 १२, २, ४, १७, ८^१, २२, ६, शाआ
 ६, २०, शा १, २, ४, ८, ९, ६, १, २
 ४, २, ४, १२, ६, ६, २, ११, ३, २^१,
 ८, १, २, ७, ४, २, ३३, ३४, ३९,
 ९, ३, ३, ३, ५, ६^१, ५, १, १५,
 १९, २१, २३-२६, १०, ६, ४,
 १, ११, १, ६, ८, ११, २, ७, २४
 ७, ५, ४-६, ९, ४, १२, १, ३, ९,
 १३, ३, ४, २, ८ १, ५, २, १, १४,
 ४, १, ३, का १, १, १, ६, ७^१ २०,
 ६-९, २, २, ३, ६ ८, तै १, २ ३,
 ३, ३, १०, १, ६, २, ६, ७, ६, १, ७,
 ७, ७, १, २, ६, ८, ३, ३, २, २, ४, ४,
 ६, ७, २, ९, ५, ३, ५, २^१, ८, २^१, ३,
 ३, ७, १, तैआ १, ६, ३, २, १, १,
 १०, ६, ३, १, ता २, ७, २, ८, २, ८,
 १, १, ५, ९, १, १, ११, ५, ९, १३,
 ६, ७, १६, २, २, ३, ३, २, २०, ६,
 १, ८, १, २२, १४, ५, ४, २, ३,
 ४, १, ५, ५, २, जै १४^१, १५, २०,

२२, २६^१, ३२, ३४^१, ३७^१, ४६,
 ४७, ६३^१, ६७^१, ७३, ७४^१, ७८, ९६,
 १५५, १८२, १८५, १९३; सा. ३,
 ३, ४, जैठ १, ४, २, ४, १५, ४, १,
 २, २, १, ४, ३, १, ११, २, ३; गो
 १, १, २३^१, २, १, १८, ११^१, ५,
 १, ५^१, ६, ११-१४, - राय श. १२,
 ६, १, १०, - रेण शा १०, ७, १,
 १०, - रेभ्य ऐ २, ३१, शा १,
 १, ४, १८, ३, २, १, २३, १२, ९,
 ३, ८, का १, २, २, ८, २, १, ३,
 २०, जैठ १, १३, ३, ७, गो २,
 २, २, ११^१, - रेणु शा ९, ५, १,
 १४, १२, ९, ३, ७, तै २, ८, ८, ७,
 तां ८, ३, ३, ४, ६, ६, ५, जै
 १६, १३२, १९१, जैठ २, ३, २,
 ९^१, - रै ऐ ३, ३९, ४२, ६, १५,
 का १, ६, ४, ३, २, २, ३, १७, तै
 २, २, ७, ३, तां २२, १७, २, गो १,
 १, २३, २, १९, २, २, ७
 असुरी शा २३, ४, जै ५३
 असुर-गणधर्वं यक्ष राक्षस-पिशाच
 - चानाम् गो २, २, ५
 असुर-हृन्-ष्मी शा १, १, ४,
 १४, १७, का २, १, ३, १७, १९,
 तै ३, २, ५, ९
 असुर तमसु- म् शा ४, ३, ४, २, १
 असुर त्व- म् तै २, ३, ८, २^१,
 ४ ४, १
 असुर मल- झौ शा १, १, ४, १४,
 का २, १, ३, १७
 असुर मा(या-)य- यौ जै
 १९०^१
 असुर माया- मायया शा २३,
 ४, - माया शा २, ४, २, ५, का १,
 ३, ३, ५
 असुर रक्षस्- क्षासि ऐ २, ११,
 ३६^१, ६, ४^१, शां १०, २^१, १७,
 ९, २८, २, ४ १, २^१, सा १, १,
 ८, २, ५, ६, गो २, ३, २३, ६, ६
 असुर रक्षस- सम् शा १, २, ४,

१७, ४, १, ३, ४, ३, ५, १, २१, ६,
 ८, १, १४, का. २, २, २, १०^१,
 -सानाम् का १, ३, ३, १२, २, १,
 २, ५, ४, ४, २, ४, ५, -सति शा
 १, १, १, १६, ४, १४, १६, ५, ३,
 २१, ६, १, १५^१, ३, ४, २, १, ३, ३,
 ६, ४, १, १, ६, १९; २, १, ५, २,
 ४, १९, ११, ५, ५, १३, १३, ८, ३,
 ३, का १, १, ४, १५, ३, ३, १२, २,
 १, १, १२, ३, १७, १८, २, ३, १७,
 जै ३२, - से शा ४, २, १, ४, १४,
 २०, - सेभ्य शा १, १, २, ३, ३,
 १, ६, ३, १, ५, ६, १, ११, ३, ३, ३,
 १६, ४, २, ५, ३, १५, ६, १, २७,
 ९, ४, ६, ४, ३, २, १२, ४, १८, ६,
 ६, १
 असुर-वत्(वति) ऐ ७, ५
 असुर विदा- म् ऐ ६, ३६
 असुर-वेद- दम् गो १, १, १०^१,
 -दाव गो १, १, १०
 असुर सदि(त-)ता स १
 असुराजान-(र^१/२असू)- नम्
 जै १९०, -नेन जै १३०
 असुरी-पुत्र- त्र जै २०२^१,
 असुधं, धां- र्थ तै १, २, ६, ७,
 ३१, ४, ४, ५, १२, ६, ८, १, २, तै १,
 ४, ७, १, तैआ ५, ३, ८, ता ६, ५,
 १५^१, ९, १०, २, - र्थ ऐ २, ५,
 २८, शा ३, २, १, २४, ५, ३, १७,
 ६, ८, १, १०, - र्थ ए ३, ४९,
 शा १४, ७, २, १४, - र्थ ए तै २
 ४, ६, ४
 असुत्(√१सु)- त् शा ४, ६, १, १०,
 जै १२८, - तस्य शा १२, ८, २, १३
 असुन्वत्- न्तम् शा ७, २, १, ९
 असुस- स शा १४, ७, १, १२
 असुझ- झा शा १३, ८, २, ३,
 - र्थ ए १३, ८, २, ३
 असुपिर म् (ल-)शा- म्प ४, ३
 असू(√१सु)- म् तै ३, ४, १०, १

√अस्य, अस्यति, आस्यत्, आस्यीत्
श ३, २, १, १९.

अस्यद्-न्त जडे ३, ६, ३, ९,
-न्त ऽद्व वा १, २, ५, ४, का १,
३, २, ८, २, ३, ३, ४

अ-स्यर्थ- -म् प ४, १

अस्य्(→अस्यन्)-स्य्, ग् ए २, ९,
११, शां १०, ४, वा १, ९, २,
३५, ३, ८, २, १४, १०, १, ४, ७, ४,
१, १७, अस्ता ए २, ७, १, वा १,
९, ३, ३५, ११ ७, ४, ३, तै ३, २,
५, १०, ६, ६, ३

अस्य्-मानन्- -नामि शां १०, ४

अस्य् मुख- -स्य तैआ ४, २, ९, १

अस्यमान(√स्य्)- -स्य् जे ३७^३

अस्यत(अ-स-इत)- -त गो १, ५, ४

अस्योद(√स्य्)- -स्य् ता १२, ९, २, १

अस्योमप(√प्रा)- -प ए ७, ९,

-पम् गो १, २, १३, -पा ऐ २,

१८, ४ ४, ६, गो २, १, ६,

-पाइ तैआ १, ९, ७, -पान् ऐ

२, १८, -पौ जे १८६^३

अस्योमवाजिन्- -जिन श १, ६,

४, १०, -जी वा १, ६, ४, १०^३, ११

अस्यौ, अस्यौनामन्- अदस् गद प्रद

अस्यौदिय- -स्य् सा १, ३, ८

अस्य्कन्(√स्कन्द्)- न्दाय श १३,

१, ३, १, ४, ५, तै ३, २, ३, ५, ५,

६, ११, ६, २, ४, ८, ६, १, ५, ८, १,

तैआ ५, ८, ६, ता ६, ७, २, १

अस्य्कन्, सा- न्न प १, ५, -न्नम्

वा १, १, ४, ३, ४, ५, १, ३, ८, १,

१४, १३, १, ३, १, ४, ५, का २, १,

३, ८, तै ३, ८, ६, १, ५, ८, १, १७, १,

ता ६, ७, २, ३, जे १२१, -न्नाम्

ऐ १, २, ७, -न्नानाम् प ४, १

२अस्यत्(√अस्)- -स्य् ऐ ७, ११,

१२, शां २, २, ३, १, १७, ७ वा २,

५, २, २९^३, ११, ५, १, ७, का १, ५,
१, २६^५, म १, २, १४, तैआ २, २,
१, जे ११७, जैड ३, १, १, ३^३,
गो २, ५, ४ १अस्त गद

अस्य्/द्, अस्य्मेति ऐ १, ७, ३,

४४^३, शां ७, ४, वा २, ३, १, ३,

३६, ४, १२, ५, ३, १, ७, ८, ४, १,

१२, १०, ३, ३, ८, का १, २, ३, ७

३, १, २, १, २, ४, तै १, ५, १०, ७,

२, २, ६, ४, तैआ १, १४, १^३, ३,

१४, १, ४, अस्तमेति वा १४, ४,

३, ३, ४, अस्तम् एति जैड ३,

१, १, ५, अस्तम् *यन्ति वा

२३, १, २, जैड ३, १, १, ६, अस्त

मियाए ७, ११, १२, गो २,

५, ४

अस्य् युत्- -यन् ऐ ८, २, ८, शा २,

८, का १, ३, १, १, ४, १, १०, जैड

४, ८, २, २, जे ३, ४, -यन्त का

१, ३, १, ३, -यन्तम् शां ६, ६,

१८, ९, शाआ ४, ७, वा ४, ६,

५, ५, ११, ६, २, ४, तैआ २, २, १

अभ्यस्तम्/द्, गद

अस्तम(म्अ-), यु, प्रा- -वा जे

११७, -वाए शा २५, १०^३, श

२, ३, १, ७, ८, ३, २, २, १, २६, १,

२, ७, ४, ५, ३, ११, -वे तै ३,

१२, १, १

अस्तम(म्अ-), यन- स्य् वा

१३, ८, १, ९

अस्तमित, ता- -त श ३, २, २,

५, जैड १, ३, २, ४, ४, ७, २, १०,

-तम् श ३, २, ३, ५, -ता वा

१४, ४, ३, ३, ३, -त ऐ ५, २, ४,

२९^३, ३, १, शा २, ९, वा २, ३,

१, २, ४, ९, ११, ३, २, ३, ४, २६,

४, ५, ३, ११, ६, ९, ७, ३, ६, ६, ४, १,

११, ८, ३, ३, १४, ७, १, ३, ४^३,

५^३, ६^३, का १, ३, १, १, जे १, २;
जैड ४, ५, १

अस्तमेतो वा १, ३, १, ३.

अस्तम्/ग्म्, अस्तम् * गुच्छति वा

१४, ४, ३, ३, ४

अस्तम्/ग्, अस्तमगाए जैड. ३,

१, १, ४, अस्तम् (गा) तैआ १,

१४, १^३ अभ्यस्तम्/ग् गा गद

अस्तम्(√स्त्)- -यं वा २, २, २,

१४^३, वा १, ३, २, ९^३, -यां वा

२, २, २, १४, का १, ३, २, ९

अस्तम्- -त तै १, ५, ८, ३,

-तम् चाआ ४, ११^३, म १, ५,

१८

अस्तम्- -रथै ता २२, १७, ३

अस्तम्(√स्त्)- -त ऐ ३, ३९, ४२^५,

-तम् ऐ ३, १७, ५, ४, जे ६१,

-तौ ऐ ३, १७^३

अस्तवान- -ना जे ५५

अस्तु(√अस्)- -स्ताः तैगा, ४,

२०, २, अपादस्ता प्रद गद

अस्तैन- न श १४, ७, १, २२

अस्तोनिय- -ये जे ७२

अस्तोनियप्रतिपद्- द जे ९६

अस्तोम- -मा ता ३, ९, ३

अस्तोम कृन्तन्न- प्राय ऐ ५, १६

अस्ती पुस्- मान् ऐआ २, ३, ८

अस्तुस्वन्(√अस्+कनिप्)- -स्वा

तै ३, १०, ८, ३

अस्थन्वत्-अस्थि द

अस्थि(→अस्थ्यन्)- -स्थमि तै १,

५, ८, १, ता १२, ८, ५, -स्थि ऐ २,

१, १४, ६, २९, ऐआ २, १, ६, वा

१, २, ३, ८^३, ५, ३, २९^३, ३०^३, ६,

३, ४०, ६, १, २, १७, ७, ५, २, २५,

८, १, ४ ५, ७, २, १०, १७, ३,

१^३, ४, १९, २०^३, १०, १, ३, ४, ४,

३^३, २, ३, ५, ४, १, १७, ११, १, ६,

† सेत सगतिस्तत्रिज इत्यर्थे । अभिप्रत्यययो गतिमत्प्रदहितत्वाशयो स्वल्पभेद एवमेव विशदो भवेत् ।
अतः 'स इव ? † सा तु 'अस्ता' इति लोटि प्र १ रूपनाह (?) । मुपा स्वरधिन्य § अस्तुत्वाद् वा अद
§ भा० सम्मत क्लियाय निर्देश । सा० तु० अहस्तोरिति लेखि च पदविभाग करोति । द्व० अहस्तः, अहस्तो, हस्तो ।

३४, १२, २, ४, ९, ८, ३, ३१, ९,
 १, २, १३, ४, ४, ९, वा २, २, १,
 २१, तै १, १, ९, ४, २, ६, ३,
 ५, ९, ७, २, ६, ४, २, ५, ८, ३, २, ८,
 ७, तैआ १, ११, ३, ७, ७, १, ता
 ४, ०, २, १, ५, १, ३, ४, ४, २, १,
 जैठ १, १२, २, ६, जै ९३, १६२,
 गो २, ६, ८, -स्थिनी वा ४, ०,
 १, १९, -स्थिभ्य वा १२, ७,
 १, ९, १३, ४, ४, ९, -स्थियु वा.
 ७, १, १, १५, जैठ ४, ७, २, ६,
 -स्थिनिएआ ३, २, १, २, शांआ
 ८, १, २, वा ३, ४, ४, ०, ७, १, १,
 १५, ८, ७, २, १०, ९, २, ३,
 ४६, १०, २, ६, १८, ५, ५, १२,
 ६, ४, १, ११, १, ६, ३, ४, ६, ३, ११,
 १२, ३, २, ३, ४, ५, १, १३, ९, १,
 ११, १३, ४, ४, ९, १०, १४, ६,
 ९, २, ८, ३२, तैआ. १०, ५, १, ता
 ९, ८, १, सा १, १, १०, जैठ १,
 १२, २, ७, गो १, ३, ७, ६, ५, ५,
 -स्व्ना तै ३, ३, ८, ७, तैआ १,
 ११, ३, -स्नाम् ऐआ ३, २, १,
 २, शांआ ८, २

अस्थवृत्त- न्वान् वा ६, ६, २, ९,
 -न्वन्तम् वा ६, ६, २, ९,
 अस्थि-ञ्ज- जस्य तै २, ४, ४, ०
 अस्थि मञ्ज- ज्ञानि शा ६, १५.
 अस्थि प्रतिष्ठान- मा जै १०६

वृत्तिर- म् वा ८, २, १, १४
 अस्थिवस् (← तस्थिवस्/स्वा)-
 -स्थुव ता ७, ७, १६ तस्थिवस्,
 सु स्थिवस् अत्र

अस्थुति- रि शा १, ९, ३, १९, ३, ७,
 ४, १०, तै ३, ५, १०, २, ७, ५, १०,
 -रि ता १६, १, ६, १०, ४, २१,
 १३, ७, -रिणा ऐ ५, ३०, ता
 २१, १३, ८, -रिम् जै २७
 अस्थुल- म् वा १४, ६, ८, ८

अस्ना-असृज् गद्र
 अस्नात्(√स्ना)- त्त ऐ ७, ९, ११,
 २, ६, १०
 अस्नेह- म् वा १४, ६, ८, ८.
 अस्वप्नो(√स्वप्)- म् वा १४, ६, ८, ८
 अस्वप्- म् वा २२, २
 अस्वप्(→अस्वप्)-वसान- नै गो २,
 १, ८
 अस्वृत्- म् जै १६२
 असमद्→असमत् ऐ २, २, ७, ९, २३,
 २४, वां २६, ६, वा २, ३, ४, १०,
 ३, १, १, ११, ६, ३, ११, ४, ३, ३,
 १, ८, १२, ५, १, ५, २३, ६, ८, २,
 ९, ७, २, १, ९, वा १, ४, १, ८,
 २, २, १, १, ८, तै ३, ३, ११, १, ६,
 १, ०, तैआ १, ३, १, ८, ८, २, ४,
 १, १, ४, १, ५, १, ६, ९, २, १, ०, २,
 ११, ८, ७, ११, ३, जैठ १, ३, २,
 ६, १, ८, ३, ८, जै १३६, म १,
 ७, १०, असम्यम् ऐ २, १५, १,
 वा २, ४, १, ९, ३, २, २, २, १९, ५,
 १, १५, ४, ३, ४, २३, ४, १, ६, ५,
 २, २, ५, वा १, ४, २, ४, तै १, ३,
 १०, १, २, ४, १, २, ८, ७, ५, २, २,
 ७, १५, १, ८, २, ६, ४, २, ५, ६, ३, १,
 १, ८, ३, ११, १, तैआ २, ५, २, १,
 ४, ७, ४, ११, ८, ३, १, ५, ६, ९,
 ६, ३, २, १०, १, १६, जैठ १, ४,
 ३, ७, जै ६, म २, १, १५, ३,
 ५, असम्यकम् ऐ १, २, ४, ३, ३, ९,
 ५, २, ५, ६, १, ७, २, ७, शा ३०,
 ६, शांआ ४, ८, ९, ११, ८, वा
 १५, ४, ७ १०, ७, ४, २, ३,
 ८, १, ४, २, ९, २, ३, ४, ३, २, २,
 १९, का १, ४, १, ११, २, २, ६, ४,
 २, २, २, ३, १, तै २, ४, १५,
 ३, २, ७, ४, तैआ १, २, ७, १, ३, १,
 १, ५, १, ११, १०, ७, ११, २, १०,
 १, १६, म २, १, ६, जै ४, ७, १५, ५

असमद् वा २६, ६, असमत्
 ऐ १, ९, २१, ०, ७, ०, ३,
 ३, १९, वा २८, ६, शांआ ४, ८,
 ९, वा १, ६, ३, १, ८, ८, १, २, ४, ०, ५,
 ४, २, ३, १, ३, ९, ३, १, ०, १, १, का
 १, २, ४, ९, ४, १, १, ९, २, १, २, १, ०,
 ०, ०, १, १, १, १, तै १, ६, ३, २,
 ७, ३, १, ६, ०, २, ८, २, ३, ३, ०, ९,
 ४, ५, १, १, ५, ११, १, १०, १, ८,
 तैआ १, ८, ८, २, ५, २, ४, १०,
 ३, ११, ६, ८, २, ०, २, २, ३, १, ३, ९,
 १, ४, ०, १, ३, ४, जै १४, ९, ५,
 १३६, १८२, म २, ६, १,
 असमामि शांआ ११, १, १, ५, १,
 वा ४, ३, ५, ५, ७, तैआ २, ६, १,
 ३, १, ८, १, असम्यु वा २७, ४,
 वा ४, ६, ९, ९, तै १, १, ५, २,
 १, २, १, २, ५, ८, ९, ६, ३, ५, ३,
 ७, १०, १, तैआ ३, ११, १२, ६, ६,
 २, जै ९४, असम्ये ऐ १, १, ३, ३, ८,
 वा १९, ९, २, शांआ ४, ११, वा
 २, ३, ४, १०, ७, ३, १, ३, २, ८, २,
 १, ७, का १, ४, १, ८, तैआ १,
 २६, १, २, ५, १, २, ४, ७, ३, ४, ०,
 १, ५, ६, ७, तै २, ४, ३, ६, ६,
 ९, १, ७, १, ३, १, ४, ८, १, ४, २, १,
 ७, ५, ८, ९, २, ४, ३, ६, अद्य ऐ
 १, ८, २, ७, २ ११, १६, २, ५, १,
 ४, ०, वा २४, ५, शांआ १, ६,
 ७, ८, वा १, ५, ४, २, २, ६, ३,
 १३, १, ७, २, ०, २, १, ८, १, ८, ९, ३,
 १६, १, ९, २, ३, का १, १, २, १, ०,
 ४, १, १, ८, २, ०, २, ४, २, ५, २, १,
 १, ४, ५, १, तै १, ४, ६, २, १, ७,
 १, ४, १, ५, २, ०, ३, २, १, ६, १, ९,
 १०, तैआ १, ४, १, ७, २, ३, ९, २,
 ११, ४, १, ३, १, २, २, ३, ४, २, ७, ६,
 ता १, २, ४, ६, ३, ४, ९, सा १,
 ३, ६, ५, ८, २, ७, १, ३, ८, ४, ५, ५,

१,३,१-८, ५, २,३,६, १०, १,
 जै १, १, १७, १८, ३७, ४५, ५३,
 ६१, ६३, जैउ १, ३, ३, ७,
 १६, २, ४, ३, ४, ५, स ३, १, १,
 १, १, ४, ६, २, १०, गो १, १,
 १, २, ९, ३, २, २, ७, अहाश्मू श
 ३, ६, २, ७, आश्वम् श ४, १, ५,
 १०, ११, १३, १४, ६, २, १४, जै
 ३८, १०२, १४९, १६०, १७६,
 १८६, १९०, २०३, आश्वयो
 शाभा १, २, वा १, ६, ३, १४,
 १९, ८, १, ८, जै १८६, २०३,
 आश्वम् ऐ ३, १९, ४, ८, १, १,
 १८, ४, शाभा ७, ७, वा ४, १,
 ५, ९, १६, १४, १, १, २, ३, तै २,
 ४, ३, ७, जै १८६, आदाश्वाम्
 ऐ २, ३, तैआ ७, ७, ५, न
 ऐ १, ९, १३, १६, १८, १९, २,
 ऐआ १, १, ४, २, २, १, २, ४, २,
 ५, १, १, २, १, १, वा २, ९, ६, १,
 १२, ३, ७, २, ३, २, ७, २, ५, २,
 शाभा १, २, २, १८, ३, १, ७, १,
 ८, ११, ९, १, २, १२, २, ४, ७, वा
 १, ६, ३, १८, ४, ३, १, ७, ७, ३, ५,
 ९, ८, १, ३, ४, २, ३, १, ५, वा १, १,
 २, ९, ४, १, ३, २, १, ५, २, ८, ३, २,
 १, ७, १८, ३, १, २, ८, ३, १, २०, तै
 १, १, ३, ७, ६, १, ७, १, ८, ५, २, १,
 १, ३, तैआ १, १, १, ३, ८, ५,
 ९, ७, ३, १-२, ता १, ५, ६, ७,
 ६, १, ७, ५, ४, ७, ८, ११, ४, २,
 १३, ६, ७, जैउ १, ३, १, ३, ४,
 १०, १, ४, जै ३४, ३५, ४७,
 ४९, ९५, १२५, १३६, १ १, २,
 ६, ३, १, ता १, ४, १८, १९,
 ८, ६, ७, १३ २, ३, १, ६, ३, १०,
 ३, १, ३, १, ३, ६ ३, २, ५, गो १,
 १, १, १, १, ४, २, ९, ३, ६, २, ७, १३,
 १९, नौ शाभा ५ ७, वा १,
 १, ३, १, ९, ३, ३, ४, १, ६, ४, ३, ९

५, ४, १६, ६, २, ३, ६, ३, २, १,
 तै १, १, ३, २, २, १, २, ६, ६, २, ३,
 तैआ १, ७, ३, ५, १, ७, ८, १, १, ३,
 जै १५, १७, ३०, ३८, ४४, १०१,
 १३२, १४३, १४७, १७६, जैउ
 ३, ५, २, ८, १२, गो २, १,
 १७, मुख ऐआ २, १, ८,
 ४, ३, वां १८, ४, वा २, ३,
 ४, २, ३, ९, १, २, ४, ३, ३, ११,
 ५, ३, ३, तै १, २, १, २०, २, १,
 ५, ११, ५, ८, ७, तैआ ४, ४, २, ५,
 जै ३७, ४१, ४२, ४७, ५१, ११७,
 १४३, १६०, १७७, गो १, १, १,
 मन् अद्र म्म, ऐ २, ०, १, ८,
 ३, ०, ३, ३, ४, ७, ८, ५,
 १, ७, ऐआ २, ३, ६, वां १०, ६, ३,
 शाभा ३, ३, ११, २, १, वा १, ५,
 ४, ७-१६, ६, ३, १३, २, १, २, १६,
 वा १, ३, १, २, ८, २, ४, ४, १, ५,
 २, ५, २, १, २, १, ४, तै १, १,
 १०, १, २, १, १, ४, १, ७, १८, २०,
 ६, ६, १, २, १, ६, २, ३, ७, १,
 तैआ १, १, ४, १, ४, १, २, १, ३,
 ४, ता १, २, ९, ५, ६, जै ६,
 ३, ४, ३, ७, ५, ६, ८, १०, १, १३, १,
 १, ४, १, ४, १, ७, ७, १८, जैउ १,
 १, २, ५, १, १६, २, ३, १, १, ४,
 स ३, गो १, १, ३, २, २, ३, २०,
 मुख ऐ १, ७, २, ७, ७, १, ७, वा
 ११, ४, वा १, ९, ३, १९, २, ६,
 ४, २, ३, ५, १, २, २, ९, का
 १, ६, ४, ३, ४, १, तै १, ३, ७, ६,
 ६, २, ६, ३, ३, ८, ६, तैआ १,
 ११, ४, २, ३, १, ६, २, ६, १, २,
 १, १०, १, ८, १, २, जै ३७,
 मुख ऐ २, २, ७, ३ ८ ४, २, ५,
 ५, २, ७, ऐआ ५, १, ५, शाभा
 ४, ३, ७, १, १, १, १, २, १, ५,
 वा १, ६, ३, २, १, ४, ७, ८, १,
 ४, २, ३, २, ३, ४, ३, ४, ४, २, ५

३, २, २, १, ५, २, १, ८, वा १, ३,
 ४, १, ४, १, २, ४, तै १, १, १, ५,
 २, १, १, ७, ६, ५, ६, ७, ९, ५, २, ४,
 ६, ६, ६, १, ४, ५, तैआ १, ३, १,
 ६, २, ३, १, ५, १, ३, ११, ८, ४,
 २, ५, ६, २, २, १, १, ४, २, २,
 ता १, १, ८, ३, १०, ५, १९, ६,
 १५, जैउ ३, ३, ४, १, जै १२७,
 सा ३, १, ३, ७, ८, ९, ५, गो १,
 २, २०, ५, १, ५, १६, १७, १८, १९,
 २, ३, ६, मुख ऐ ३, ४, ९, ५,
 १, ४, ७, १, ४, १६, १, ७, ८, २, ७,
 ऐआ २, १, ५, वा ७, ४, ६,
 शाभा १२, १, वा १, ९, ३, १६, २,
 २, ४, १६, ४, ३, ४, २, ८, २, ९,
 ३, ०, ३, १, ६, ७, ३, १, ५, का १,
 २, ४, १, २, २, १, २, ६, २, ५, ४, तै
 १, २, १, १, २, ७, ३, १, १, १०, ११,
 २, १, ६, ३, २, ७, ५, ३, तैआ १,
 ३, १, ६, ३, १०, १, ४, ११, ७, १४,
 १०, २, ४, २, ५, ८, ६, १०, १, ५,
 ता १, ८, २, ३, ६, ८, १०-१६, जै
 ६, मा ऐउ, १८, वां १, २, ६, २,
 ४, ५, ६, ९, २, ६, १, २, ९, १, शाभा
 ३, १, २, ५, १, ६, ३-१९, ७,
 १, ९, १, ७, वा २, ३, ३, २, ३,
 ९, १, ३, १, ३, २, २, १, ७, २, १,
 २, २, २, २, ७, का १, ४, १, ६
 जै १, १, २, १, १, ५, ७, १, ३, ६,
 २, १, १, ४, तैआ १, १, १, ५, १, २,
 ३, ३, ०, १, २, ३, १, ४, ४, ६, ३,
 १८, १, ३, १, ५, १, ता १, १, १,
 ७, ३, १, २, ८, ४, १, ५, ५, १, २,
 १५, जै ६, १८, २, ६, ३, ६, ३, ७, ४, १,
 ४, २, ४, ६, १, स ३, गो १, १,
 ३, २, २, ४, १, ८, २, ०, ३, ६, २, ९,
 मुख ऐ २, २, ६, २, ७, ३, ८, २, ०,
 ७, १, ७, ८, १, १, २, १, ऐआ २, १,
 ८, ७, १, ३, ३, २, ५, ५, १, १, ५,
 शाभा ४, ८, ९, ५, १, २, ७,

† अन्तिमो मुधा अतितगमस्फोऽनुवादाथ कल्पनामूषिष्ठा । ‡ भा निषेधाथ ।

१, १२, २, ७, श १, ६, ३, २१,
 ७, ४, २१, ८, १, ८, ९, १९, ४१,
 २, ३, ३, २, तै १, २, १, ६, २१,
 ३, २, २, १०, ९, ५, १२, ३, ३, ३,
 ६, ११, ७, ४, ७, ६, ५, १२, तैआ
 १, ३०, १, २, ३, १, ५, २, ३, १४, ३,
 १५, २, ४, १, १, २, ५, ४, २, ५,
 ता ३, २, ६, ४, १५, ५, १, ५, ६,
 १४, ३, २, ३, ६, ८, जै ५३, ७४,
 १०१, ११७, सा ३, १, ५, ८, ५
 गो १, १, २३, २, ७, १९, ३, ४,
 १२, १५, २, २, १०, ३, ५, मे ऐ
 १, २५, २, ६, १२, २१, २५, २७,
 ऐआ १, २, २, ४, ३, ५, २, २,
 १, ४, २, ३, ७, १, शो १, ३, २,
 २, ३, १, ८, ६, २, ३, १२, ४, १६,
 ४, २१, ३, शाभा ३, २, ७, ४,
 ३, ७, १५, ५, १, ७, ८, ७,
 १, २, ९, ७, ११, ५, १, १२, १२,
 २, श १, ६, ३, ६, ८, १३, १७,
 २६, ४, ४, ११, ७, ३, ४, ४, ८, का
 १, १, २, ८, ४, १, ५, १०, १५,
 ३०, ९, २, ३, ३, ११, तै १, १,
 १, १, २, तैआ १, २, १, १, ३,
 ४, ६, १३, १, २, १४, १, ता
 १, १, १, २, ६, ३, ४, जै २, ३,
 १, १०, जै ९, १७, १८, २६, ४०,
 ४४, ७२, ८७, १०१, ११६, ११७,
 १२७, ४, २, ५, सा ३, ४,
 १०, ७, २, ८, ५, गो १, १, २३,
 ३१, २, ७, १७, १८, वयम् ऐ
 १, ४, २७, २८, २, १२, २०, ३१,
 ३, ११, १८, ४, ११, १७, ऐआ २,
 १४, ६, १, ३, १, ५, ३, ६, ५, २,
 ४, शो १, १, २, ९, ९, १, २, १२,
 ३ २२, ९, २७, ६, शाभा ३, १,
 ४, ८, ९, ७, १३, ८, ५, ११, ९,
 १, ११, १, श १, ५, ४, १२, ६, ४,
 १४, ८, २, ४, १, ३, २, ९, १, १९, ३,
 १०, १३, का १, १, ४, २, ४, ३,

२, ८, ४, ९, ३, १, ४, ४, १, १६,
 २२, २, १, ५, १, २३, तै १, ४,
 ८, ६, ९, ३, ६, ७, ५, ९, ८, २, १,
 ६, १, २, १०, १, ३, ५, ४, २, ७,
 तैआ १, ११, ३, ३१, ३, ६, २, १,
 १, ३, १, ५, २, ४, १०, ३, ता
 १, ५, ७, १७, ६, ५, ४, ७, ६, ७, १२,
 १२, ३, जै ९, ४, ६, २, ७, ९, ९, ४,
 १००, ११७, १२७, १३२, १३६,
 १९२, ४, १, ६, ४, ७, सा १, १,
 १५, १७, ७, ७, २, ४, ९, ५, ३,
 जै १, १, ४, १, २, ३, २, १, गो
 १, १, ७, २, २१, ३, २, ०, ४, २३,
 ५, २१, २, २, २०
 अस्मत्प्रेषित- म् श ६, ३, २, ३
 अस्मत् सखि- खा श ११, ५, ९, १२
 अस्मद्देवय- म् ता ९, १, ३६
 अस्मद्गा(त→)ता(द्व√रा)- ता
 श ४, ४, २०
 अस्मद्गन्त्व- क् श ४, ३, २, १८
 अस्मयु- म् श ६, ३, २, ३
 अस्मात्प- शस्य शो २, ७
 अह श्रेयस्- से शाभा ४, १४, श
 १४, ९, २, ७
 अह नामन्- नामा श १४, ४, २, १
 अहम(म्√मा)- माय सा १, २, ५
 अ भद्र- द्वे श १, ४, ५, ८
 अ स्थित- म् गो १, २, ७
 अह(√अस्)- ख तै २, ७, १३,
 २, -खम् जै १००
 अ त्रिधान(√तिष्)- नै तै २, ८,
 ७, ९
 अक्षी वृषस्- य श ८, ३, ३, ५
 अ मृगो- तम श १४, ९, ४, २६
 अ म्मन्- माणम् तै १, २, १, १९
 अ स्वदित- म् श १, ४, १, १५
 अ स्वम- म् श ३, २, २, २२, -मम्
 ५, ५, ४
 अ-स्वर, रा- र्म् श ११, ४, २, ९, १०,
 -रायम् जै १, ४, ४, ८

अ स्वर्ग- -योग ऐ ७, १०
 अ स्वर्ग- -यं श १०, ५, १, ५,
 गो १, ३, १८
 अ-स्वाद्- -दु ऐ ५, २२
 अ स्वाही- -द्रय गो १, १, ३
 अ-स्वाद् तु लम- -म जै २०७
 अ स्वाहा कार(√ह्)- -रै ऐआ ५
 १, १
 अ स्वाहा कृत, ना- -ता श १२,
 ४, -तामि श ६, ६, २, १७
 √अह(←√ह्) आह श १, १, ४,
 २४, २, १, २१, २, ६, १४, ४, १६,
 ३, ३, ११, ४, ११, ४, २, १७, ५, २,
 ३, ७, १, २, ६, ११, १४, १९, ४, २१,
 ८, ३, १०, १५, १८, ९, १, १, २५,
 २, १, ४, ४, ८, ३, ४, ६, ७, १४, २१,
 २७, ४, १, १, ५, २, ४, २, ६, १, ४, ५,
 २, १४, ३, १, १, ११, १२, २, ६,
 ११, ३, २, ६, २, १, ७, ४, ०, ३, २५,
 ४, ९, १८, २०, ३, २, ३, ४, २, १५,
 २५, ५, २, १२, ३, ११, ४, ८, ६, ३,
 १९, २०, ४, १४, ७, १, १७, १८,
 ३, ९, ११, ८, १, १२, १५, ३, ७,
 १४, ९, ३, ५, ७, २, ५, ४, ४, १,
 ३, १९, ४, १०, २, १, ८, १६, १७,
 २, १६, ३, १०, ४, १, १७, २, १२,
 ३, ३, ४, ९, ५, १७, ५, २, ४, १२,
 ८, ६-९, ६, ६, ६, ७, १९, ५, ३,
 ३, १२, ४, ३, २७, २८, ५, १६,
 १९, ४, २, ३, ३, ७, १२, ४, ६,
 ५, २, २, ६, ४, ७, ८, १, १, ४, ५, ७,
 २, १, ४, ७, ३, ३, ५, ४, १, ९,
 १०, १, १, १, २, १, ३-१९, २०,
 २१, २२, २३-२६, ५, २, १५,
 ३, ३, ६, १, १६, १७, १८, १९,
 २०, २, १९, ७, ३, १२, ९, १, १,
 २९, २, १७, ७, १, ९, ३, २, ७, ११,
 १, ६, २, २, ३, ९, १३, १, २, ९,
 १४, २, २, ७, ४, १, २१, श १,
 २, ३, २१, ४, १२, ३, २, १०, ४, १,

† 'अ स्तुत' इति शास्त्रात्तरपठ गद्

५, ६, १६, २१, ५, १, २३, २, १,
 १, ५, ४, १९, २, २, ५, ९, १६, तै
 ३, १०, ९, ६, ७, ८, ९, भाह ऐ ३,
 २, ६, १०, ११, १३, १६, २२,
 २५, ३८, २९, ३०, २, २, ५,
 ६, ७, १०, १२, १५, २०, २८,
 ४०, ३, ३, ६-८, १२, १९, ३१,
 ३२, ४६, ४, ५, ५, ३, १४, २२,
 २३, २६, ३८, ६, ७, १०, ११,
 १२, १३, १४, १५, १६, २३,
 ७, २०, २२, २६, ३१, ३४, ८,
 ७, ९, ११, २८, २६, ऐआ ३,
 १, १, ४, ३, ४, ५, ४, १, २, १,
 ५, ८, २, ५, ६, ७, ३, १, ३, ४,
 ५, २, १, ३, ४, ५, ३, ३, वा २,
 ७, ४, १२, ५, ६, मध, ९, शाआ
 ३, ७, २, १७, ३, ६, ७, ४, २,
 ६, ७, २, ११, १४, ८, ५, ६, ११,
 वा ३, १, २, १, ११, २२, २३, ३,
 ६, ७, ८, ९, १०, ४, ५, ५, ७, ८,
 १०, १०, १८, २, १, १२, १६, १७,
 २२, २, २, ६, १२, १४, १५, ४, ५,
 ६, १६, १९, ५, १०, ३, १, ६,
 १९, २, १५, १७, ३, ११, ४, ४,
 ११, १२, १६, ५, २, ४, १, २१,
 २४, २५, २७, ३०, ३१, ३८, ३९,
 २, ३, ५, ६, ७, ८, १०, ११, १२,
 १४, १९, १९, १७, ४, १३, १५,
 ५, १, ३, ४, ५, १, ५, ६, ७, ११,
 १२, ११, १७, १८, १९, २०, २२,
 २, १, २, ३, ८, १७, १२, ३, ४, ७,
 ९, १०, १४, १७, ३, १०, ११,
 १३, १५, ४, २३, ८, १, २०, २६,
 ३७, २, ६, १४, ३, ८, १०,
 १५, १९, २०, २१, २७, ९, १,
 १, ४, ५, ६, ७, ८, ९, १०, ११,
 १६, १९, २०, २१-२६, २७,
 २८, २, १२, १७, १८, २०, २०,
 ३, १२, १४, १६, १९, २, १, ४,
 २८, २, ३, ६, २०, २१, २४, ४,
 ६, १०, १३-१५, २०, २१, २४,

२५, २६, २७, २९, ३०, ३४, ३७,
 ३८, ४०, ४, १, २, २, २०, २२, ५,
 २, १९, २५, २९, ३०, ३१, ३२,
 ३७, ३८, ३९, ४१, ४२, ४३,
 ४४, ३, ६-११, ६, १, १२, २१,
 २३, २६, २७, २८, २९, ३०,
 ३१, ३३, ३६, ३९, ४०, ४२, ४५,
 ४६, ४७, २, १२, १४, १७, ३, १,
 १, १२, २, ६, ११, २०, ३, ९,
 २२, २३, २, १, ५, ७, ८, १५,
 १७, २९, ३५, ३९, २, ७, ९, १७,
 १९, २०, २१, २२, २३, २४, २५,
 २६, ४, ९, ११, १२, १४, १५,
 १६, १७, १९, २०, ३, १, २,
 ६, ८, १२, २, ६, ७, १९, ३, १,
 ३, ४, ७, ८, १०, १३, १४, १६,
 ४, १, ३, ४, ५, ७, १२, १३, १४,
 १७, १८, २०, ३०, ४, १, २०, २२,
 २३, २, १०, ११, १२, १४, ३, ९,
 १३, १८, २१, २२, ४, १०, ११,
 १२, १३, ५, १, २८, ३०, ३०,
 २, २, ४-७, १३, १६, १७, २३,
 ४, ४, ८, १६, १७, ६, १, ४, ३, ९,
 १९, २१, ४, ५, ६, ८, ९, ७, १, ५,
 ९, १०, ११, १५, १७, १८, २, ९,
 १०, १२, १३, ४, २, ५, ७, ८, ९,
 १०, ११, ८, १, ४, ५, ११, १२,
 १३, १५, २, १, २, ३, २२, २३,
 २४, २७, ३, ५, ७, १४, २०, २१,
 २२, २३, २९, ३३, ३४, ९, २,
 १०-१३, ३, ७, ८, १४, १५,
 २५, ३१, ४, ५, ९, १६, १८,
 २१, ४, १, १, ९, २२, २, १५,
 १६, ३, १९, ४, १०, २, १, ९,
 १२, १६, १७, २३, ३३, २, १०,
 १३, १३, १६, ३, १०, ४, २३,
 ५, २, १५, ३, १, १, ४, १७, १८,
 २०, २३, ५, ८, १८, २०, ४, १, ७,
 १४, २, ४, ५, ६, १२, १५, १६,
 ३, ९, ४, १०, ११, १३, ५, ३, ४,
 ६, १४, १६, १७, २१, २२, ५, २,

१, ३, ५, ८, ९, ११, ७, ८, ९, ८,
 १०, ६, ७, ८, ८, ७, ९, ८, ९, ५,
 १, १, १६, ४, ३, ४, ६, ८, ९,
 १५, ५, १७, २६, २७, २८, २,
 १, १०, २५, २, १५, १८, ४, १६,
 ३, १, १३, २, ६, ८, ३, १२, १५,
 ४, ३, २७, २८, ५, ३, १६, १७,
 ०८, १९, २७, २८, ४, १, ११,
 १५, २, २, ३, ५, ३, ४, ५, ७,
 ८-१०, १४, ४, ५, ६, ६, २३, २४,
 ५, ४, २४, २५, ५, १४, ६, १, ३,
 १४, २४, २, २, १०, ३, १, १४, १७,
 १९, २, ३, ३, १२, ४, १, ५, ८,
 ११, २, १, ३, १०, ५, १, १०, ६, २,
 ६, ३, ८, १५, ७, ३, ६, ३, ११, ८, २,
 ३, ७, १, १, २, १४, २३, २४, २,
 ११, २, १, ११, १५, २, १, ४, २६,
 ३, ३, २२, २, ५, ४, १, ९, ५, १, ८,
 २, ११, ४, ८, २, ९, ८, १, २, १, ४,
 ९, २, ४, १, ३, २, १४, ४, १, ४, ६,
 १, १६-१८, १९, २, १९, ३, १८,
 २२, २, ३, ७, ३, ७, २१, ९, १, १,
 १७, २, ३, १७, २, ८, ४, ५, २, ५, ७,
 १४, ४, २, २५, ४, ५, १, ४, ५,
 ५७, ६२, १०, १, ४, १०, ३, ५, १४,
 ४, १, १०, २, १९, ५, १, २, ३, ६,
 ३, २, ३, ३, २, ६, १२, ७, १२,
 ३, १, ५-८, ७, १, ५, ७, २, ८,
 १२, २, १, ९, २, ४, ८, ३, ३, ६,
 ४, १, ११, ५, १, ९, २, १, ७, ३, १२,
 ८, १, ४, १७, २२, ३, ७, २९, १, ३,
 ४, ३, २, ७, ११, १३-१५, ८, ५,
 ४, १, ७, १८, १७, ३, ३, ६-१४,
 ४, २, ५, १, १६, ३, १, ३, १, ३, ४,
 ६, २, १२, ८, १, २०, ३, ३, ४, १०,
 ४, ९, १७, १, २, ९, १५, २२, २३,
 २४, ३, २, ३-६, १३, १७, २२,
 २४, ३, ४, १, २, ८, ९, १२,
 १३, २, १, ८, ९, १०, ११, १३,
 १३, १४, १५, १७, १८, २०,
 २१, २, २-१५, १६, १७, २०, २३,

२५, २६, २७, २९, ३०, ३२,
 ४२, ३, १, ९, १०, १७, १८, १९,
 २६, ३०, ४, १, ३१, २, ५, ३,
 २५, ५, २, ५, ६, १०, ९, ८, १, १,
 १३, ०, १, ४, ४, का १, १, ४, २५,
 २, ३, १४, १७-२०, ४, ५, ३, ३,
 १७, १८, २०, ४, १, ८, १०, ११,
 १२, १५, १६, १७, १८, १९,
 २०, २१, २२, २४, २७, २९,
 २, १, ५, १, १६, १७, २३, २६, २७,
 २८, २९, ३३, ३४, ३५, ३६,
 ३७, २, ५, ६, ७, ८, ९, १०,
 ११, १२, १३, १४, ६, १, १४,
 १५, १७, १८, १९, २०, २४,
 २६, २७, २९, ३०, २, ७, ८, २,
 १, १, ८, २, ३, १०, १३, १५, १६,
 ३, १, ३, ५, ९, १०, १२, १३,
 १४, १६, २०, ४, १०, १६, १७, २,
 १, २, ५, ११, १२, २, ३-५, ११,
 ३, १, ८, ४, ५, १६, वै १, १, ४,
 २, ५, १, २, ६, १, २, ५, ३, ५, ६,
 ९, १, ७, ८, ९, १०, ४, ७, ६, १, ७,
 ८, ३, ४, ९, १, ३, ५, १०, १, ८, ५,
 ४, २, २, ५, २, ३, ४, ४, ६, ७,
 ७, ९, २, ३, २, १, ३, ८, १६, १, २,
 ३, ५, २२, ३, १, ४, २, ३, ४, ५,
 ५, २, ४, ६, ४, ७, १, २, ४, ५,
 १६, १, २, वैशा १, २६, १, २,
 ११, १, १२, १, ५, २, ५, ६, ७, ८,
 १०, १३, ३, ५, ६, ७, ८, ९, ५, ४,
 १, ४, ६, ७, ८, ९, १०, ५,
 १, २, ३, ६, ४, ५, ६, ७, ८,
 ८, ९, १२, ७, १, ३, ४, ५, ६,
 ७, ८, ९, १०, ११, १२, ८, ११,
 २, ३, ४, ५, ६, ७, ८, ९, १०,
 ११, १२, ३, १, २, ६, ७, ८,
 ९, १०, ११, १०, ६, ७, ८, १,
 १०, ६, २, १, वा ६, ४, ७, ८, ५,
 ४, ५, ६, ७, ८, १०, १, ४, ७, ७,
 १६, ८, ९, ८, ९, ११, १३, ११,

४, ५, १४, ३, १७, १५, १०, ४, १६,
 १, ५, जै ४, १२, १४, १८, ५, ३,
 ६, २, ९, ०, ९६, १०३, ११३,
 ११६, १२७, १४३, १५९, १६४,
 १६७, १६८, १७२, १७६, जैठ
 १, १, ५, ३, ३, ४, ४, म २, गो
 १, १, १३, १५, ३, २, १६, ३,
 १, ३, १३, १४, ४, २०, ५, २, १२,
 १३, १४, १६, १७, १८, १९,
 २, १, ४, ६, २, ३, ४, १६, २२,
 २३, २, २, ३, ५, १०, ११, ४, ८,
 ९, ५, १, आहू १, १८, वा
 १२, ४, ४, ६, ७, १३, ५, ३, २, जै
 १५, २, बाहू ४, २, ३, ७, ६,
 ४, १, ३, २, १५, ८, ५, १०, ८, ६,
 ३, १८, २, ५, २, १५, १०, २, ६, ६,
 ११, १, ३, ७, ४, ४, ६, १०, १२, १,
 १, १०, १४, ४, २, १२, ३, ६, का
 १, २, ३, ६, ४, २, २, २, १, २१,
 आहू १, १-३, ५, ६, ९, ११,
 १६, २, ४, २६, २९, ३०, २, ३, ५,
 ६, ७, ९, १०, ११, १३, १४, १६,
 १८, २२, २३, २८, ३०, ३२,
 ३७, ३९, ३, २, ४, ५, ११, १२,
 १७, १८, २३, २८, ३३, ३६, ३७,
 ३९, ४३, ४७, ४८, ४९, ४, १,
 २, ६, ७, ८, ९, १०, १२, २२, २४,
 २५, २६, ५, २, ३, ९, १०, २५,
 ३०, ३३, ३४, ६, २, ३, ११, १२,
 १५, १८, २६, २७, २९, ३५,
 ३६, ७, २, ३, ४, ५, ६, ७, ८,
 ८, ९, १०, ११, १२, २०, २५,
 २६, ८, ४, ७, २०, ऐशा १, १, १,
 ३, २, २, ३, ४, ३, १, २, ५, २,
 २, ३, ७, ३, १, २, ५, २, ६, गा १,
 २, ३, ४, ५, २, १, ५, २, ३, ७, १८,
 १२, ४, १४, १, ३०, २, वा १, १,
 २, २३, २, २, १०, ३, ७, ८, ५, ७,
 १४, १८, ३, १, २१, २, १५, १८,
 ३, १०, ५, ३, ११, ४, १, १, ८, २, २,

५, ४, ५, ५, १, ७, ८, ६, १, ९, २०,
 ३, ८, १, १७, २०-२२, २५, २७,
 ४, १०, १९, ७, १, ३, २, ३, २६, ३,
 १, ७, ४, ६, ७, ८, २, १२, १, १, २१,
 २, १, १, ६, ७, १३, १४, ३, ८-१०,
 ४, २०, २, १, ५, ९, २०, ३, १, ४, ४,
 ३, ३, १, ७, १३, १४, २६, २, २, १२,
 ४, २, १९, २१, ३, ७, १०, १४, ५,
 १, २, ३, १, ८, ६, १, १३, ४, ९, ३,
 १, १, १२, ३, ३, ४, ४, १, १०, २२,
 २, १, ४, ०, ३, १, ७, २१, ३, ४, २३,
 ४, १, ३, २, ३, ६, ९, १६, ३, १२,
 १४, २०, ४, ४, ७, ५, १, १९, ३, १९,
 ४, ७, ६, २, १५, ७, २, ३, ७, ८, १,
 ७, १०, ४, २, ९, ३, ९, ११, ४, १८,
 ४, १, १, १४, १६, ४, ९, २, १, ११,
 २, १४, १६, ४, २०, ३, २, ८-१०,
 ४, ३, ३, ५, १३, ४, ५, १९, ५, १, ७,
 ९, १६, २, ६, १३, १४, १५, ८, २,
 १४, ९, १०, ६, ५, १, ८, १, २, ५,
 १, १, ४, ९, २, २, १४, ४, ५, ५, ५,
 २, ३, ६, १, १, १, ७, १०, १४, १५,
 २, १०, ११, १५, २१, २९, ३०, ३१,
 ३२, ३५, ३, १३, १४, १९, २०, २,
 १, २०, २, १०, १४, १६, २७, २९,
 ३१ ३८-४०, ६, ४, ४, ७, ४, १३,
 ८, १, १, ३, ७, १, २, ३, ३, १, ११,
 २६, ३६-४१, ४३, २, ४, ४, १, ६,
 ४५, २, ९, १७, २०, ३८, ४०,
 ५, १, ५, २९, ३, ६, ३७, ४३,
 ८, १, ३, १-५, ४, २, ४, ५, ३, १, ३,
 ४, १, ३, ४, ५, ३, ६, ४, ८, ६, २,
 १, ७, २, ७, १९, ३, ३, ८, ९, १, १,
 ४३, ४४, २, १४, २, ३, ५०, ३, १,
 ६७, ३, १८, १९, ४, २, २८, ३, ११,
 १५, ५, १, ४०, ६३, २, ९, ११, १०,
 १, ३, ६, ३, १०, ११, ४, ९, १३,
 १४, ३, ३, ५, १५, १६, ४, १, ६, ७,
 १८, ३, २, १, ३, ८, ४, ३, २१, २३,
 २४, ५, १, ५, २, ३, १३, १६, १७,

११, १, ६, ९, १३, १८, २२, ३१,
 ५, ३, ८, ३, १, १, ४, २, ८, १०,
 ५, १, २, ३, ६, १३, ५, ३, ३,
 १, ८, ३, ५, ८, २, ९, ४, १६, १५,
 १८, ८, ५, ५, २, ३, ६, ५, ४, ३, ८,
 ३, १, ३, ३, १, ३, २, ३, १, ६,
 ३, १, ३, ३, ५, ६, ८, १३, ३, १, ६,
 ८, १, ५, ३, १०, ४, १, ३, ६, ९, १२,
 ३, १-४, ५, ६, ९, १०, ३, १-४, ६,
 ४, २, ४-५, ५, १, १, ३, १३, ५, १,
 १४, २, ३, ५, १६, ३, ५, २०, ८, १,
 १५, २, १, २, ५, १३, १४, ३, १९,
 २, ३, २, ५, १, १, ४, ३, १३, ३, ५,
 १३, ३, २, ३, ९, ३, ३, ६, ८, ४, ३,
 ५, २, ४, २, ३, ५, ३, १२, १४, ४, ३,
 ५, ३, ६, ३, ३, २, ३, ३, ९, ५, २, ६,
 ४, ६, ४, १, २, १, ५, ४, १, ५, १, ३,
 ३, १, ६, १, ९, २, ५, ८, १, ५, ८,
 १, ८, २, ५, १, १, १३, १, १, २, ५,
 २, ३, ४-८, १, ३, १, २, ९, २, २०,
 २, ६, ३, ३, ५, ३, २, ६, ६, ५, ६, ९,
 १०, २, ३, २, ४, १०, ९, ५, १, १, १, १, ६,
 २, २, ३, ५, १, २, ८, १, १, ३, १,
 १, ५, ६, ९, ४, २, ९, का १, १, १, ४,
 ९, १०, २, १-३, ५, ६, ८, ९, २, ८,
 ४, १, ६, १०, २, ४, २, १, ३, ६, ३, ३,
 ४, ३, ५, ३, १, ३, ८, २, ४, २, ९, १०,
 ३, १, ६, १, ८, ४, ३, २, ५, ६, ९, १०,
 २, ३, ४, ९, २, १, ३, ८, २, १, २,
 ५, ३, ५, ८, १०, ती १, १, ३, ८,
 १२, ५, ११, १, १२, २, ६, ३, ९, २,
 १, २, ९, १२, ५, ३, ३, १, ५, ५, १,
 ८, ८, ३, ५, ४, ८, ८, ३, ३, ३,
 ८, १, ६, १, २, १, १, ३, ९, २, २,
 ९, २, १, २, १, ४, १, २, ४, १, ५, २,
 १, ८, १, २, १०, ९, २, तीआ १, ३,
 १, ८, ३, ४, १, १, ४, २२, १०, २, ६,
 १, २, १, ८, १, ३, १, १, ४, १, ४, १,
 ५, ४, १०, ८, १, ३, १०, १, २, ६, ३,
 १, ती १, ५, १, ९, ४, २, १०, १, १,
 १, २, १, ५, २०, ४, ४, ५, १, ३, १, ५,

१५, १९, ६, ८, १५, ५, ८, १०, ३, ४,
 ५, १, ११, १२, १, ४, १९, २, ४, ६, ६,
 ५, ६, ८, १, १०, ४, ६, ५, ६, ३, ६,
 ११, ५, १६, २, १, ८, १, १५, १८,
 ७, ४, ५, ६, ६, ९, १, १, ९, १०, ८,
 ४, ४, ५, ४, ५, ८, १०, २, ४, ४, १६,
 ५, ६, ६, ५, ५, ११, ८, ११, १६, ९,
 २, १, १०, १, ३, ८, ९, १२, १, ५,
 १८, २, १, २, ५, ४, ४, ५, ५, २, ११,
 १०, १२, १, ३, १, १, १, १, १४, ५,
 १, ५, १, ८, १०, ३, १, ५, ३, ३, ६,
 ५, २, ६, १, ६, १, ५, ५, ३, १, १, ३,
 २, ४-२, ५, ६, १, ८, ४, ६, ५, १, १,
 १, ३, १, ५, १, ५, ९, १७, १, ९, १, १,
 १, ३, ५, ४, ५, १, ८, १, ७, ६, ९, २०,
 २, ४, ८, ४, ९, ९, २, १, १, ९, ८, ९, १२,
 ८, ६, ९, ५, २०, १, १, ६, ८, १, ४, ८,
 १, ६, २, ६, २, १, १, ९, ९, ९, १, ३,
 १०, ६, २, ४, १, ४, २, ३, २, ५, १, २, ३,
 जै १, १, १, ८, ३, ०, ३, ४, २, ६, ३, ८, ४, ८,
 ६, ०, ६, २, ५, ८, ८, १, ८, ४, ८, ६, ९, ०,
 १, १, ८, १, २, ८, १, २, ९, १, ३, ०, ३, १, १,
 १, ३, ५, १, ३, ६, १, ३, ०, १, ४, २,
 १, ४, २, १, ६, ४, १, ६, ५, १, ६, ८,
 १, ५, १, ५, २, १, ५, २, १, ८, ४, १, ८, ५,
 १, ६, १, २, १, ३, १, २, १, २, १, ३,
 २, ३, भा १, स ४, गो १, १,
 २, २, २, ५, ९, २, १, ३, १, ९, ४, ६,
 १, ६, १, २, ०, ५, २, ५, २, १, २, ३,
 १, ३, १, २, ४, २, ६, ५, १०, १, ५,
 २०-२, ३, ३, १, ८, ९, १०, १, १,
 २०, २, ३, ४, ९, १, ३, १, ९, ५, ३,
 ७, ९, १, ५, ६, ५, ६, १, ०, १, २, ३,
 १, ६, आर्य्य था १, ३, ६, ९, १, १-
 १, ८, आर्य्य थाआ ७, १०, वा
 १, २, ३, ४, १, १, ३, ४, ८, २, २-४, जै
 १, ४, १ जै ३, २, ३, ३, गो १,
 ५, १, १

२, १, ७, ३, ३, १, १, ५, २, ३, २, ६,
 ३, २, २, ४, ३, १, ३, १, ४, ५, २, ४, ६,
 १, ३, २, २, ३, १, १, १, ३, ८, २,
 १, १, ५, २, २, ६, ४, ३, १, ४, ५, ५, ३,
 १, ५, १, ९, ३, ३, ४, ४, १, १, १, ५,
 १, ८, ३, ३, ५, ३, ४, ४, ५, ३, १, ६, ८,
 १, ४, ५, ३, २, १, ४, ३, ३, ५, ४, ३, ३,
 ५, ४, ३, ५, ६, १, ३, २, ५, ६, ४, १, २,
 ८, ३, ४, ३, १, ०, ९, १, १, ३, १, ०,
 १, १, ९, ५, ५, ३, १, १, ४, २, ८, १, २,
 ८, ३, ५, का १, १, २, ३, २, ३,
 ५, ३, १, ८, ३, ३, १, २, ५, ३, ३, ६, ३,
 २, ३, १, २, १, ३, ५, २, ३, १, ६, ४,
 ८, ती १, ६, ६, ४, जै १, ८, १-५,
 १, ४, ३, १, ५, १, स ३, गो १, २, ९,
अ हत(✓ह्न)- नम् वा ३, १, २,
 १९, ती ३, ८, १, २, तां १७, १, ३,
 ६, १, १, ४, ता १, ५, १, ५, -ता
 म २, १, १, २, -तानि वा १, ३,
 ८, ४, ६, तीआ १, ४, १, ५, १०,
 -तेन शाआ ध, १, ५, १, ४, -ती
 वा १, २, ५, ३, २, १
अ हत वा- ताये गो २, ३, ९
अ हत वातए- -ता वा १, ३, ९, ४,
 १, २
अह्न(→अह्र)- ह ऐ १, २, २, ३,
 १, ५, ४, ४, ४, ५, ६, १०, १, २, ४, ४,
 १, ३, १, ४, १, ८, १, ९, २, २, २, ४, २, ९,
 ३, ०, ३, २, ५, १, २, ३, ४, ५, ६, ९,
 ७, ९, १०, १, २, ३, १, ३, १, ४, ५, १, ५,
 १, ६, १, ८, २, ०, २, १, २, २, २, ४,
 २, ५, २, ९, ३, ०, ६, ५, २, ६, २, ६, ७,
 २, ०, ३, २, ऐआ १, १, १, २, ३, ४, ५,
 ३, १, ३, ३, १, १, २, ४, ५, ५, ८, ५,
 २, ३, ३, २, १, ५, २, ३, ३, ४, ३,
 ३, २, ४, ५, १, १, ३, २, ३, ३, ३, वा २,
 १, ८, ९, ४, ४, ४, ८, ८, १, ०, ३, १, ३,
 २, १, ७, ४, १, ९, ८, ९, २, ०, २, ३,
 ४, ०, २, १, १, २, ३, ४, ५, ६, २, २,
 १, २, ३, ४, ५, ६, ७, ८, ९, १,
 २, ३, १, ४, ५, ६, ७, ८, ९, १, २, ३, ४, ५,

अह ऐ ३, ४, ६, २, ३, ऐआ २, ३,
 १, वा १, २, ३, २, ३, ३. १. ११.

१,९,१०, ११, १५, २६, २, ७,
 ८, ११, १२, १३, १४, १५,
 १६, १७, २७, १, २, ३, ७,
 २८, १०, २९, ५, ३०, ३, ८, ११,
 शाखा १, १, २, ३, ५, २, १, ७-
 १०, १५, १६, १७, १८, ८, ६,
 ११, १२, २१, ५, २, २२, ६, ३,
 २४, २, १, ३, १, ४, ९, ३, २, २, २६,
 ४, ४, १५, ४, १, ७, १३, ३, १, ११,
 १३, ५, १०, ८, ६, २, २, २३, ७, ४,
 ७, १२, १३, १४, १५, ८, १, ७,
 ८, ५, २, ५, १०, २, ५, १५, ६, ९,
 १६, ४, २, २७, ३०, ६, ४, १, ११,
 ११, ४, ५, ४, ६, १०, ११, ७, ४,
 ४, ५, ५, ६, ११, ७, १०, १२,
 १, २, २, २, १२, १८, २३, ३,
 ६, ४, १-६ ७, ४, ४, ६, १३, १,
 ५, ४, २, १, ६, ३, १, ४, २, १, ३, ३,
 ३, ६, ५, १, ५, ७, ३, ९, ४, ६, १,
 ८, १०, ११, २, २, ७, १-३-७,
 ८, ९-१२, १३, १, २, २१, २,
 १, १, ७, २, १, ४, १, ४, ३, ६, ८, ६, ४,
 ९, १, १२, १८, का १, १, ३,
 १, ४, १, ८, ९, ३, ३, ७, २, १, २,
 १५, तै १, ५, ३, १, २, ३, ४, ९, ६,
 ७, १०, ७, ७, १०, १, ८, १०, १, २,
 ३, २, १, २, ७, ५, ३, २, ६, १, ६,
 ३, ४, ९, ८, ७, ११, ७, ३, १, २, २,
 ३, २, ३, ४, ६, २, ७, ७, ८, ८, १६,
 ४, ९, ९, २, १४, ३, १७, ३, २२, १,
 तैआ १, ८, १, १०, ५, १४, ४, ३,
 ९, २, १४, २, ४, ९, ३, १०, ४, ५,
 ८, २, १०, २४, १, तां १, ९, ७,
 ४, १, ५, २, १, ५, १४, ९, १, ७, १०,
 ५, ४, ९, १, १०, ११, १, ४, १, ३,
 ६, ५, १, ११, ८, २, ९, १, ४,
 १०, ३, ६, ११, ८, ९, १२, २, २,
 ३, ३, १, ६, ७, १०, १३, ५, १,
 ४, ६, १४, ९, २, १०, १, ११, १, ३,
 ११, १२, ८, १३, ३, १९, ५, २,
 १०, २७ ९, ९, ११, २०, १०, २,

३, १४, ११, २०, १२, १३, १४,
 ३, २, ४, ८, १७, २२, ८, २, ६, ९, २,
 ३, १०, २६, ११, २, ४, १३, २२,
 १५, १, २, २, २, ७, ३, ३, २, ९, २,
 ५, ५, १-४, ९, ७, १, १६, १०, ३,
 १८, ११, ८, १०, २०, ११, १, ६,
 ७, ८, १२, १, २, १३, १, २, १६,
 २, ४, ६, ७, ९, २१, ४, ७, ७, ४, ९,
 ६, ९, १०, १, २२, ७, १, ४, २३,
 १९, ११, २४, ११, १, १४, १, २,
 १८, १, २०, १, २५, १, १, २, १, १,
 १०, ३, १०, ४, ३, १२, सा २,
 ३, १, २, ३, ३, ४, ५, ४, ९, ६,
 १०, ७, ८, ८, ५, म १, ५, १५,
 २, ५, १३, जै १, २, ७, ३, ७, ४,
 ११७, १३२, १४३, १४७, १५२,
 १५३, १५७, १६४, १६९, १७३,
 जैठ ३, १, १, ८, ४, ८, २, २, मो
 १, १, ३, ३, २, ६, ४, ७, ८, ९, १०,
 १४, १५, १६, १७, १८, २१, २२,
 ५, १, २-४, २३, २, २, ४, ४, १०,
 ५, १, २, ११, ६, १०, ११, १६,
 -ह सु ऐ ६, १५, १८, २६, ३६,
 वा ६, ३, ३, ६, १०, २, ५, १५, ११,
 ५, ५, ६, तैआ ३, १४, २, मो
 २, ५, १५, ६, १६, -ह्न ऐ ३,
 ४७, ४८, ४, १, ५, १०, ६, २३,
 ३१, शां ८, ९, २१, १, २२, १,
 १, ७, ९, २०, ११, २६, ७, ८, ९,
 ११, १४, २७, १, २९, ५, ६, ७,
 ८, ३०, ३, ९, १०, वा ३, २, २,
 ४, ४, १, २, १४, ५, ८, १, ६,
 ३, ३, ७, ४, ५, ३, ६, २, २, २३,
 ७, ४, १३, ११, ५, १, ६, १३, ३,
 २, १, ३, ४, ३, ६, ७, ५, २, २३, ६,
 २, ७, १३, ३, १, १, ती १, २, २,
 ३, ४, ७, ५, ९, ७, ८, १, १, २, २,
 ६, १, ३, ७, ११, १, २, ३, ७, १, ९,
 ९, ९, १, ३, तैआ ५, १२, १, २,
 १, जै १६६, १७१, १७३, १८०,
 २००, २०६, २११, -हाश्च ऐ

६, २६, ३६, -हनि ऐ ४, १२,
 २२, २६, ३०, ३१, ३२, ३३,
 ५, १, २, ३, ४, ५, ६, ७,
 ७, ८, ९, १२, १३, १४,
 १५, १६, १७, १८, १९,
 २०, २१, ६, १९, ३१, ऐआ
 १, २, १, २, ३, २, ४, ५, ३, २,
 ३, ४, ५, १, ५, ३, ३, शा ८, ८,
 १७, ४, २१, १, २७, ४, शाआ
 ८, २, वा १३, ५, १, ७, तां ४,
 ४, १०, १०, ७, २, ११, ५, १,
 १०, ९, १२, १०, ३, १३, ११, ४,
 १४, ३, १६, ५, ४, ९, २०, १०, २,
 ११, २९, १५, १०, ३, २०, १५,
 ९-११, १३, २१, ९, ९, १०, १४,
 १४, १०, जै १६८, १ १, ४, सा
 १, २, ४, ३, ८, ३, मो २, १, १४
 ६, १, ५, ९, १०, ११, १६,
 -हनी शा २१, ५, वा १३, ५,
 ४, ३, ४-७, तैआ १, २, ४, १०,
 १, ४, ५, ७, ता १२, २, २, २०,
 १६, २-४, २३, ५, १, २, १४, १०,
 २२, १, ४, २८, १, २८, ८, १, १४,
 १, १८, १, २०, १, २७, १, १, ३,
 १, जै ११८, -हमि ऐ १, १३,
 ते २, ८, ६, ६, तैआ १, ९, ६, तां
 १५, २, ३, ५, ९, ८, २, ९, ९, १६,
 १०, ३, -हर्म्यं तां ११, १, १,
 -हा ऐ ६, ३, ५, ७, ९, तैआ १, १०,
 ३, जै १३६, -हाश्च ऐ ७,
 ९, तै २, ८, ५, ७, -हनि ऐ १,
 १३, २, १, ७, ८, १२, १५, १६,
 १७, २४, ६, १७, १८, १९,
 २०, ऐआ २, २, ४, ३, २, ३, तां
 ३, ०, ११, ७, १९, ३, २६, १, ९,
 २९, ८, ३०, १०, शाआ २,
 १०, ८, २, वा १, १, ७, २, १, ३,
 ५, ९, ३, ४, ५, १२, २, २, १, २, ३,
 ३, ०, १, ३, ६, ८, ४, १, १०, ०, १,
 १, ४, १, ३, १, ८, १, ०, ५, १५,
 ४, ३, १२, १९, ५, ४, १०, ११ १

२, ११, १२, २, २, १२, १३,
 ३, १३, ३, २, ३, ५, १२, १३, तै
 ३, २, १, २३, २, १, ४, १, २,
 ४, ३, ६, ३, ६, ८, १, १०, ९, ७,
 १०, १, तैआ ४, ४, १, ६, १०,
 १, तां ५, २, १२, १०, १२, ९,
 १३, १, ८, २, ३, ७, ६, १०, १३,
 १४, ८, २, १०, ७, ११, १५, २३,
 १३, ९, २०, १, ७, १५, २, २१,
 ९, ७, ११, १, १, २, २, ९, १, २, २,
 १५, १, २, ४, ४, १, ८, ४, जं
 १६९, गो १, ४, १, २, ४, १, १,
 २३, २, ५, ११, १, ६, २, ६,
 -होमि ऐ ८, १४, १६, ६,
 १३, ८, २, ३, १, ७, २, २०, तै
 २, ७, ८, २, तैआ १, ७, ५, १,
 ६, १, जं ११८, -होमि १,
 २३, ३, ४, ४, २, ११, ३, ३, ११,
 ३, १०, १, १, २, ३, ४, १, ६,
 ७, ८, १, १०, १, १, १३, १५,
 १६, १, ७, १०, १, ११, २, ०,
 २, १, ६, ५, २, ४, ७, १, ७, ऐआ
 १, १, १, २, ४, २, १, १०, २, ३, २,
 ५, ७, ८, ५, ८, ३, शांआ. १,
 ८, २, १, १, १६, १, ८, ३, २,
 २, ८, ४, ४, ७, ३-२७, ७, १, १,
 ११, १०, ४, २, १, ८, १, १, १,
 १०, ५, ७, १, २, १, ९, १, २, ४,
 १, ३, ४, ४, ६, १, ३, ५, ३, १०, १, ४,
 ९, १, १, ८, का १, १, ३, ३, तै १,
 २, ३, २, ५, ३, ४, ५, २, ५, ३, ४,
 ९, ६, ७, ६, ४, ४, २, १, ५, ४, ४, २,
 ४, ८, ९, ४, ३, ७, १, २, ४, ९, २,
 १०, ९, ७, १, २, ९, १, तैआ १ १०,
 ५, ३, १, ५, ४, १०, ४, ७, ८, १०,
 तां ८, २, १, १, ८, ८, २, ५,
 १, १, २, ७, १०, ४, ८, ६, १ ०-
 ६, ८, १, ९, १, १, १, १, १, १,
 १, १, १, २, ८, १, १, १, १०, १, १

१५, ११, १, १२, १, १, ३, ३, ६,
 १७, ४, २, ७, ५, १, ११, १, ४, २, ५,
 ७, १, ९, १५, १७, १९, १०, २, १,
 २५, ११, १९, २६, १, १, १, ३,
 ८, १, ३, २, ०, ५, ९, २, ८, ६, १, ५, ७,
 १, १, ०, ३, १, ८, १, १, २, ४, १, ४, ३,
 १, ७, २, ५, ४, ३, ५, ३, ७, १, १, १,
 ३६, ४, १, १, १, १, ३, ३, ७, ५, १,
 १, ८, १, १, १०, २०, १, १, ८, ९, १०,
 २, २, १, ९, १, २, १, ५, १६, १०, २-
 ४, १, १, ४, १, ३, १०, २, २, ४, ५, ७, जं
 ७, १, १, ३, १, १, १, २, आ २, १, ७,
 ५, स ५, ४, १, १, १, २, ८, ता
 १, ५, १, ५, गो १, ५, ३, २, २, ७,
 १, २, ४, १, १, ५, १, १, १, १, १,
 -होमि ऐ ३, ४, ४, ४, १, १, ४, ५, १,
 ४, ६, १, १, १, २, १, ४, १, ८, २, ०, २, ६,
 २, ८, ६, ५, २, ३, २, शा २, ७, १०,
 ४, २, ३, १, १, २, ३, ८, ३, २, २,
 २, ६, ६, ४, २, ७, ३, १, ०, १, १,
 ७, ५, १, ३, का १, ३, १, ६, २, ७,
 ४, १, ७, तै २, १, २, ७, २, ६, ४,
 ८, ७, ३, ३, १, ०, ४, ३, तैआ ७,
 ७, १, ०, १, ०, २, ४, १, तां ४, २, २,
 १, ४, ९, १, ७, १, ०, १, २, १, १, १, ३,
 १, ९, २, १, ०, ३, १, २, १, ०, २, १, १, ४,
 ७, २, ८, ६, १, ०, २, ७, ४, ३, ७,
 ३, २, ०, १, ६, १, २, १, ९, ९, जं १६३,
 गो २, ४, १०, ५, १, १, ६, १, १,
 -होमि ऐ २, २, ६, ३, ५, ८, १, ३,
 तैआ १, २, १, २, २, ४, ३, ८, ३,
 २, १, शांआ ८, २, ४, २, ३, १,
 ३, ८, १, ०, २, ६, १, ७, ४, २, १९,
 १, २, ३, ३, १, १, ०, १, १, ३, ६, १,
 ९, तै २, ४, ३, ७, ८, ९, ८, ३, ६,
 १, ३, ३, २, ता १, ३, ८, १, १, ४,
 ७, ८, १, ७, ३, १, ९, ४, २, ६, १, ७,
 ६, ८, ३, १, १, १, ४, २, ०, १, ६, २,
 २, ४, १, १, ४, जं १, १, ९, गो १, ४, ५,

१२, १, ८, १, ९, २, १, २, २, २, ४, ९,
 ६, १, ४, -होमि ७, २, १, २, ६, ४,
 ६, २, १, ३, १, १, ४, तै ३, १, ६,
 २, ४, १, ७, १, ७, ४, ३, तां १, ९,
 ७, म १, ५, १, ५, गो १, ४, २, २,
 गो २, २, १, ३, १, -होमि १, १, ५,
 ५, १, ३, तां. १, २, ४, २, २, १, ४, ५,
 ४, २, १, ५, ५
 अहर्मात्र () ऐ ४, १, २, १, २
 अहर्मात्र-य स ५
 अहर्मात्र-म ऐआ ३, २, १,
 शांआ ८, २, -नम ऐआ ३, २,
 १, शांआ ८, २
 अहर्मात्र-म ऐआ १०, ४, ४, ४, ४,
 अहर्मात्र-म ऐआ ११, ५, ५, ६
 अहर्मात्र-म ऐआ () ऐ ६, ६, ७,
 १५, १९, २०, २१, २२, ७,
 १०, १, ७, ६, ८, ८, १५, १,
 २, १, ६, २, ७, ६, २, ९, ४, ५, ६,
 ७, ३, ०, २, ३, १, ९, ४, २, ३, २,
 २, ४, ६, ३, २, ५, २, १, २, ६, ६,
 ३, ८, ७, ४, १, १, ४, ९, ४, ४,
 १५, १६, १७, १८, १९, २, ४, १, ५,
 ६, २, ३, ८, ७, १, ६, ९, १, २, २,
 २, २, ३, १, ३, ४, ४, २, ४, १, ४, १,
 ३, ३, ५, १, ३, तै २, १, ३, २, ७,
 १, ३, ४, तैआ १, १, ०, ४, २, २, १,
 ६, ५, ३, सा २, २, १, जं १, २,
 २, २, ३, ४, ५, ६, ४, २, ४, ५, २, ४,
 २, ३, २, ३, ५, १०, १, ३, १, ३, ६, १,
 २, ३, ३, ४, १, ४
 अहर्मात्र-म ऐआ ४, ४, ४, १, ७
 अहर्मात्र-म ऐआ १०, ६, ४, १
 अहर्मात्र-म ऐआ ७, ४, ३, ३, २,
 ६, ४
 अहर्मात्र-म ता १, १, १, १, १, ०
 अहर्मात्र-म तै ५, २, १, २
 अहर्मात्र-म तै १०, ४, ४, ४

† 'अहर्मात्र' इति मुद्रा ? इ तैम ४, ४, १, १, य १५, २, कास १७, ७, कापिस २६, २, अथवा 'अहर्मात्र'

अहलोक-का दा १०,४,३,१९
 अहविन्द-दम् ए १,३०
 अहोरात्र-घयो ते १,२४, २,४,
 ४,१०,५,२९, ८,९, दा १, ६,
 ३, ३५, ३६, ४,१, ७, १२, ६,
 ५,१, १९, २,३, ११, २,५, ५,
 १२,१,३, ८, ८, ७, ३५, १३,
 ७, १, ७, ६,१७,८,३,२, १४, ६,
 १,६, का १,१,४, ७, तै २, २,
 ९,८, ३,८,१६,४, ११,१, १७,
 ता ४,१,५, ८,८,२४, १८, ११,
 ७, जैआ २,५,१,१७,५, आ २,
 ८,५,१७,५, जै ७४,१३२, जैउ
 ३,५,३, ५, गो १,४,१०,२,४,
 ११, -ग्रह्य व ४, ५, -त्रा
 ऐ २,१७, ऐआ ३,२,१, दाआ
 ७,२,१, दा ८,१,४,८, तैआ १०,
 १,२, जैउ १,६,२, ४, -त्राणाम्
 ऐआ ३,२, २, दाआ २, १०,
 ८,१,७, दा १३,२,१,४, तै १,
 ६,८,३, २,३,९,९, ३, ९,९,३,
 १०, १०, २, -त्राणि दाआ २,
 १०,८,१, दा १,३,५,१६, ३,८,
 ७, ११, ६, २, २, ०९, ३५,
 ५, ६, ९, ७, ३,१, ३९, ४३,
 ०, १, १, ४३, ३, १८, ३, ३
 १८, १०, १, १, - ३, ५, ८,
 १७, ६, १, ७, ४,२, २, २, ७
 ५,२, ६, १०, ६, ८, १ १२, ३,
 ६, ८, १ १०, १२, १, १ १४
 ६, ८, १ ते १ १०, १ ३ १०,
 ४, १ १०, ४ ११ १ १२ ८, ३,
 तैआ ४ १९ १ १० १, १४ १
 ३ १ मा १ ५, १० जै १००
 १७५, जैउ १, १७ १७ मा १
 ५, ५ -त्रान् ऐआ ७ ७ १ दाआ
 ७, १, तै ३ १, ६ १, -त्राणाम्
 ए १, ३, दाआ ४ १, दा १
 १ १ २ १ ३ ७ ३ १

३८, १०, ४, ३, १, २, २, ३, १२,
 ३, २, ७, ८, ९, २, २, १४, २, १, २,
 ६, १, ६, तै १, ५, १२, २, ७, १०,
 १, ३, १, ६, २, ९, १३, ३, तैआ
 ५, ७, १७, ता ४, १, ५ ९, ४, १८,
 २०, १, ३, ५, १, म १, ५, १५,
 जै ७३, गो १, ४, ९, ५, ५, २,
 ५, ३, ५, -त्रे ऐ १, २, ३, २, ४, ४, ४,
 १०, ५, ३०, ऐआ ३, १, २, दाआ
 ३, ४, १०, ५, दा १, ६, ३, २५,
 ७, ३, ३, ११, १२, ३, ७, २, ४, ८,
 ४, १५, ४, १, २, १२, ५, ३, ११,
 ६, ६, ४, ३, ७, १, १९, २५, ७, ४,
 १०, ७, ३, १, ३, ८, ८, ४, १, १६,
 १७, २०, २, ७, ३, २५, ३, १२, ६,
 १, १८, ९, ४, १, ८, १०, ५, २, ४,
 ४, १०, ११, १, ६, ११, ७, ७, ५,
 १२, १, ३, ८, ३, ७, १, ८, २, ३५,
 १३, २, १, ६, ७, ६, १७, १४, २, १,
 ३, तै १, ५, १०, ७, २, १, ११, १,
 ३ १, ३, १, ६, २, ७, ५, ८, ८, १६,
 ४, ९, ४, ३, ९, २, ३, १, ११, १,
 १८, ७, ५, १०, ३, १, २, ९, ६, तैआ
 १, १०, ५, ३, १३, २, ४, २६, १,
 १०, ६४, १, ता ४, १, ५, २०, ४,
 ८, मा ३, ८, ३, जै २, ४, ५,
 १४७ १५५, १, ८, ७, १२, जैउ
 १, ६, ७, ५ ३ ३, ४, ५, १, ३, ६, ८,
 गो १, ५, ७, ८, ७, ७, -ग्रह्य
 तै ३ १ ६, १, -ग्रह्य दा १०, ७,
 ५, ४, ६, ८, ५ ४, ३०, तै १, ८,
 १०, १, २, २, ९, ९, ३, १०, १०,
 ७, -ग्र ए १, १३ दा ६, ७, ४,
 ६, ७ ३, १ १९, १०, ४, २, १९,
 १३, ८, २, ३, तै ७, ३, ३, ७, ३,
 १०, ९, ९, ११, २ -त्री ता २७,
 १०, १०, १८, ४, म १, ५, १५,
 जै ११८, १६९ गो १, ४, १०

अहम्, अस्मद् द्र
 अ हरीत-ते आ २, १, १३, जैआ
 २, ११, १३
 अ हल्या-व्याया प १, १, -ह्याय
 दा ३, ३, ४, १८, तैआ १, १२,
 ४, प १, १
 अहलिक्ता-क दा १४, ६, ९, २६
 अ हविप्-वि तै १, ३, १०, ६
 अ हव्य वद्-वाद् दा १, ४, १, १२
 अ हस्त-स्त १ तै ३, १०, ८, ३
 अ हस्त स्पृष्ट-म् दा ३, ६, १०
 ?अ हस्तोऽ-स्तो तै ३, १०, ८, ३
 अह्रायस्() दा ४, ५, ८, १४, ३, १,
 १२, ४ ३, १
 अहि-ह्य जै १५०, १७७, -हि
 दा १८, ७, दा १, ६, ३, ९, २, ३, १,
 ६, ५, २, ४, ७, ४, ५, ३, ३, ३, ९, ९,
 १३, ५, १, ५, २, २, १, २, ६, १, ३,
 दा १, ३, १, २, ५, १, ३, ८, तै
 २, ५, ४, ३, ३, १०, ८, १, जै १४०,
 जैउ १, १७, १, ७, गो ७, ४, ६,
 -हिम् दा २०, ४, दा ५, १, ५, ७, ७,
 तै २, ५, ४, २, ६, ९, १, ८, ४, ३,
 -हीनाम् तै २, ५, ४, २, ३, जै १७७,
 -हे जै १८६, -हे ऐ ३, ४, ३,
 जैआ १, १३४, -हे इव जै ९७
 अहि षट्पि-ह्यै जै १४०
 अहि नभन-नम् म २, १, ६
 अहि त्य-म् जै १७७
 अहि निर्वल्यनी-दा १४७, ७, १०
 अहि(तुभ्य युजिष्यि)-इये(त्रियाय)
 तै ३, १, ५, ११, -हि(त्र्य,
 त्रिय) ऐ ३, ३६, दा १६ ७
 तै ३, १, २, ९, ५, ११, ७, ५, ६, ता
 १, ४, ११, -हिमा(तुभ्ये) ऐ ३
 ३६, -हिम्(तुभ्यम्) दा १६,
 ७, दा ५, ४, २, ५, -हे(त्रिय
 तै १, १, १०, ३, २, १, २६, -द
 (त्रियस्य) तै १, ७, १७

† 'अहिनि' 'अहि' इति वा । ‡ 'अहयो' इति वा 'अहय' वा । § 'अहो' 'अहो' इति वा 'अहो' इति वा ।

अहि ह्रस्व(√ह्र्)- -र्ये ऐ ३,२०,
शा १५,३, तै २,८,३,५
अहि-ह्रन्- -हन जंआ १,१३४
अ-हिंसत्(√हिन्)- -सन् श २, ६,
२,१७, का १,६, २,८, -सन्तम्
श ६,४,१,२^१
अ हिंसा- -सायै ऐ १,३०, श २,
५,१, १४, ६,३,१, २६,३२,३९,
४,४,४, ५,३,९,४, २,१६, ६,१,
२३,२४,७,१३, ७,३,१३,१५,८,
२,८, ७,१,१, ३८,३, १८, ४,२,
३८, ९,१, २, ४, ६, १२, ४,३,
४,५, ४, ४, ५, ७, ३,१४, २०,
८,३,९, का १,४,३, १२, तै १,
१,८,४,७,५,१०,२,३,२,२,२,
४,५,८,४,५,९,३, ३, ४,३, ७,७,
९,३,३,६,५, ८, ३, तैआ ५, ४,
८,७,८,१,८, ९,९, ता ७, ७,
९,९,९
अ हिंसित- -तौ तै ३,७,१२,४
अ हिंस- -स्र स ४
अ-हित- -तम् ऐ २,३८, श २, ५,
३,२०, का १,५,१,१७
अ हित-नामन्- -नामा श ६,१,
३,९
अ हित-नाम्नी- -ग्य श ९,
१,२,१९
अ शिवा(√शिवा) जै १८,२^२
अ शिम- -मम् श १४,८,१२,१
अ शीढमान- -नेन श ६,२,३,०
१अहीन,ना(←अहन्)- -न ऐ ६,
१७, २२, ०३, गो २,२,१४,५,
११,६,४, नम् ऐ ६,८,१७,१८
२१,२३, गो २,५,११,१४,१७,
६,५, -नस्य ऐ ६,१७,१८,२१,
०२,३३, तै १,८,१०,३,गो २,०,
८,५,११,१५, ६, ४,५, -ना
ऐ ६,८, -नाम् ता ११,५, १५,
-नामि ऐ ६, १८, -नामि ऐ

६, ८, -नेन जै १७०; -नेन तै
३,१२,५,७, -नै गो १,५,८
अहीन कर्मन्- -मं ऐ. ६, २३, गो
२,६,५^३
अहीन-परिधानीय,या- -या. गो
२,५,१४, -याभि ऐ ६, २३,
गो २,६,५
अहीन-रूप ता- -तायं शा २८,१०,
२९,६
अहीन(नञ्ङ्)-रिञिन्- -ज गो १,
३,२०.
अहीन सन्तति- -र्यं ऐ ६, १७^३,
शा २८,१०, २९,६.
अहीन सूक्त- -क्तानि ऐ ६, १८^३,
२१, शा २९,८, गो २,५, १५^३,
६,३.
२अ हीन,ना(√शिवा)- -नम् तैआ
४,११,८, -ना ए २,३६, श ३,
१,१,७, तै ३,१०,९,१०, -नाम्
ऐ ६,१८, शा २९,६
अहीनस्- -नसम् जै १६८, -ना
जै १००,१३३,१३७
अ हुत, ता(√हु)- -न जै १४३,
-तम् ए७,५,श ४,५,२,१६,९,५,
१,१९, ११,५,३,४, १२,४,२,७^३,
९,३,१३,१३,२,४,३, तै २,१,५,
३,९,३, गो १,३,११, -तयो ऐ
२,२१, -तस्य श ३,६,३,२१,
१३,१,३,१,५, २,६,८, तै १,६,
६,४,३,७,८,३^३, ता ९,९, ८^३,
जै १९८, -ता३ जै १८३, -ता
जै १८४, -तानाम् तै १, १,
९, -तानि श ९, ५, १, २३
-ते श २, ५, ३,१७, ना १,५,
१,१७
अ हुताद्(त√अद्)- -द् ए ७,
२६, -द् ऐ ७,१९^३, श २,५,
३,२४, ४,५,२,१६, १७, ९, ३,
१,१४, का १,५,१,२२, गो १,

१,६^३, २,१,५
अ-हुत्वा श १४,२,२,३,१, ३८, तै
१,४,३,५
अ-ह्रयमान्- -ना श १२,५,१,२
अ हुर्(√हु)- -०र म १,६,२,१
अ हणीयमान(√शह्)- -न तैआ ४,
४,१,६,१, -नम् तै ३,१,२,५
अ हत(√शह्)- -त् श ४,५,२,१६,
-ता तैआ २,६,२
अ ह्रयद्- -र्यस्य श १४,६,१०,१७
अ हेड(ह्र्)न्(√हिह्)- -डन् तै २,८,
३,२, तैआ २,५,२
अ हेडमान- -न श ९, ४, २,१७,
तै २,४,३,१२
अहेध्म- -ध्म आ १,१३४
अहो शा ७,४
अहो-गामदेश्य- -व्यम् जंआ २,
२३,९
अ होतृ- -ता श १,३,५,२,१,१,१३,
-तृभ्य ऐ ६,१४
१अ होत्रा(नञ्आ)नसिन्- सिभ्य
गो २,३,८
अ होम- -म श १२,४,२,२,९
अह्व(←अह्वन्)- -ह्वयानि ता २१,
१, ९
अ ह्रस्व- -म् श १४,६,८,८
अ ह्र्य(√ह्री)- -म् तै २,४,३,७
अ हि- ह्र्य श २, ३,४,१५, का
१,४,१,१२
अ ही- ही श ११,३,३,५
अ हुत(√हु)- -त तै ३, ३,७,८,
-तम् श १,१,२,१२, का २,१,२,
११, तै ३,२,४,५, -ता श ४,५,
३,१०
अ ह्र(ल→)ला- लाऽ श ३,१,१,५,
-नाम् श १,१,२, १२,५,१,११,
८,३,२,१, ३, ५,३, १७, का २,
१, २, ११, -लायं श १४, ३,
१,९.

१ 'अ ह्रयमान' इति मुपा स्वरधिन्त्य । २ घम० स्वरस्त्वन्प्यलक्षण । ३ सा०तु 'अ ह्रस्वा' इति ।

आ

आ ऐ १,९,१३,१६^५, २२^३,२८^३,
 २,१,२, २०, २२, ३, १५, १६^३,
 २६^३, ४, २०, २४^३, २९^३, ३०^३,
 ३१,३२, ५,१,४^३, ५, ६^३,८,१६^५,
 १८,१९, २०^३, २१,२३^३, २७,६,
 ६,७, १२,२३, ७,३, ९,२८, ८,
 १, १५^५, ऐआ १, २,१^३, ३,८^३,
 २, १, ६^३,८^३, ५,२,१, २^३, ३^३,
 ४,३,२, शा १,५,२,४, ६,१३^३,
 ८,१, १०,२,३, १^५,२, १९, ८,
 २०,२, २१,४, २४, २,५, २^५,
 १,३^३,११, २६,१०,१०^३, २७,६,
 शाआ १,३^३,२,९,६ २०^५,९,७^३,
 सा १,२,५,२६^३,४,३, १०, ५,२,
 ९,११, १३, १४,७,१, १५,९,२,
 २४^३, २,१,३,०, ४,२,०१, ३,२,
 १,३५,२, १,७,२४^५, २,३,३,
 ७,२२,७,१,२५^३, ९,१,८,४,१,२,
 २५, २६, २, १,१२, ४, ५, ७,
 २४, ५,१३, ३,५, १५,५, ३,७,
 ७,३,४,१३,५,१,२, ८,७,३, २१,
 ७, १,१, २३, ३, १, २३, ४,१,
 ९, ९,१,१, -१, २,३,४^७,१०,
 २,३,१७, ६,५,९, १२,६,१,४१,
 ८,३,१०, १७, १३,४,०, १३,५,
 १,१२,३,१,४ १०,०,०,८,१,१७,
 १४,१,४, १०^३, २, २,९,१६,२९
 ९,२,१५^३,११,१,३,३,१८,ते १,१,
 १,२,२,५, २,३,४,३,८,३, ४,४,
 २,५,५,८,०, २,१,३,९, ९,३,४,
 १,८^३,१३,३, ५,२,४,६,५ ५,३,
 ४,६,१०, १,८, ६,९,१५ ०,१६,
 १,७,११,३,१२,३,१६,२,८,१,१,
 २,२,७, ८,३,३,५,१,४, ५,६,३,
 ५,९,७,६, ३, ६,३, ३,११,६,०,
 १, १, तेआ १,१९,१, ४,७,१,
 ४,२,१, ७,६,५, ८,८,५, १०, १,
 १,४,८,१,४,९, १, ७०, १, ता ५,
 ४,९, ८,७,५, १४, ०, १,३,८,२,

१३, १८, १२,११,१७,१३,६,१,
 ७,१२, १४,६,१,१५, ९,३, १८,
 ९,४, २५, २,४, म १,१,१२, ५
 २,१^३,२,४,५, जे १८, १९,२६,
 ८१,८४,११३,१५६, १८०, जेउ
 २,३,३,५,३,६,९,१,३,४,११,४,
 ४, व ३, है २,८, सा १,४,१६,
 १८, १९,८, १४, २,४,६,६,१०,
 ३,१,२,४,९,६,३^३, गो १,१,३,९,
 ०,४^३,३,३,२,३,६, आडइति ता
 १०,६,१, १४,६,४,जेउठ ८,३,६
 आ √इ, √इन्धू, -√इन्धू,
 √इपू, √इक्ष √इरू, ए अद्र
 √उधू, √ऊणु ओ अद्र
 √ऊ, √ऊधू, आर अद्र
 आ√कम्, आकामवेताम् ता १३,६,९
 आ√काह्य, आकाह्यते ऐ १, २२,
 आकाह्यन्त ऐ ७,१०
 आ-कार- र शाआ ८,३.
 आकार पकार- रौ गो १,१,२५
 आ काल- मू सा २,४,८^३
 आ√कान्, आकाशते जैउ १,७,३,
 २,८,१,०
 आ वायु- -वा ऐआ १, २, ३,
 २,३, १^३, ३,६,१, ३, १,१^३,२^३,
 शाआ ७,२^३,४^३, १०, ३,११,३,
 ५,६, वा ४, ६,८,१७, ७, १,२,
 २३, १०, ०,५,२,५^३, १४,५,१,
 १७,३,६,८, १,४,६,३,२, ६,१,
 ७,१०^३, ८,७,११,९, १३,१०,३,
 ६,९,१२ १५, १८, ११,३, ७,०,
 १०, तेआ ७,३,१, ६, १, ७, १,
 ८,१,२,१,०,१, ९,९,१^३, १०,
 १४,१, व २,५, ६, ३, १०^३, म
 २,१, १०, १३, व १३९,२१३,
 जैउ १, १,५, ५,५ -७, १,१
 ०,०,४,८,१,१, ०,९,१,१,२,१,
 १०,१,१, ०,०,४,१,३,७,२,१४,
 ४, १२,१,५ ६^३, -नाम् ऐ ३,
 ४२^३, शाआ १,७ ७,२२,१०,३,
 ११,१, वा ३,३,०,१९ १०,३,५,

२,१,५,२,११, ६,१,६,११, १४,
 ६,७,१०, ९,१, १९, तै ३, १३,
 ७,४, जैउ १,७,०, ४, ३,५,२,
 १४, ६,१,७, ४,८,०, १,१०, म
 २,४,१०, सा ३, ८, ७, गो १,
 १,२,७,३८,३,९, २, ५,९, -दास्य
 वा १४,५,५,४, म ० ४, १३,
 -शा जै १२८, -शात् शाया
 ३,६, वा १०, ६, ३,०, १८,८,
 ७,१०, ७,०,०,३,९,१,१९, तेआ
 ८,१,१, ५, ५,१२, जैउ १, ७,
 १,२, -नाम् जैउ २,४, २,११^३,
 -वो ऐआ ०,३,१, ३, १, १^३,०,
 ३, शाआ ६, २, ८, ७ ४^३, वा
 १३,८, १,१०, १४,५,१,५,५,४,
 ६,६,१,७,१०,८, ४,७, १, १९,
 ते ३,१०,७,४, तेआ ९, ९,१,
 १०,३, व ०, ४,५, ८, जैउ १,
 १०,३,१०, गो १,१,३,८, -शेन
 शाआ १०,३, जैउ १, १४, ०,
 १०, ४, ११, ३, १३, गा १,१,
 ३,७, -शेषु वा १३,५,१,१५
 आकाश भूय- -य वा १४,७,०,६
 आकान् गीर- मू तीआ ७,६,२
 आकाशा(शडआ,मन्- ह्ना शाआ
 ४, १४, -रमाग शाआ ८,१,४,
 -रमानम् वा १०,६,३,०
 आ नृश्य वा ७,३,१,४३
 आ/किरू, आ चिन्द्रि तै २,
 ४,७,९
 आ कुश(न→)ता(√कुण्य)- -नाया
 गो २,६,११
 आ/वू(←√कु), आकृते वा ३ १,
 ४,१२, आ कृते वा ३, १,
 ४,६
 आ वृ- -नाम् वा ७, ७^३, ते ३,
 १-०,६,१०, तेआ २,५,३, -नाम्
 वा ६,६,१,१५, ० ५,१,४५
 आ वृति- ति वा ३, १,४,१०,
 तै २,४,४,५, ३,१०,९, तेआ
 १०,५,०,१, गो २,१,०, -निम

श ६,६,१, १५, १४, ३, २, १९,
 तै २, ४, ६, ६, ५, ३, ३, -तीनाम्
 तै ३, १०, ३, ३, -तीम् स २, ६,
 ९, -रया तै २, ८, ८, ७, ३, ७, ९,
 ४, १०, ४, तैआ ४, २१, १, -रैष
 श ३, १, ४, ६, ११, १२, तै २,
 ५, ३, २

आ कूज(त्-→)ती- -रि इव तैआ १,
 २४, ३

आकार(←अकार)- -रम् ता ९,
 २, १३, जै २१०, जैआ १, ५, ५, २,
 आ १, ३, ४, ५, ५, २, -रै आ १,
 १६७, -रैण ता १, ५, ३०

आ/क, आचके ऐ १, २१, ऐआ
 ३, १, ६, तै २, ४, ६, ४, आचकु
 तै ३, ६, १, ३, जै १४९, आ
 चकु तै २, ५, ८, १०, आचकु तै
 ३, ३, ११, १, आचकुण्य तै २,
 ४, १, १, ५, २, ४, आ क तैआ
 ३, २, १, ता २१, १०, ११

?आ/कृष, आहृषयि गो १, १,
 ३१, ३२

आ कृतमान(√कृत्)- न जै १९०
 आकोश सुखिम- मूतैआ १०, ११, २
 आ(आडअ)-क ख- मू तैआ ४,
 ४, १

आप्ता(त्डअति)क्षय- क्षय श ६,
 १, २, ७, ४

आ क्र-र(√नम्द)- म्शान् गो १,
 २, ७, -न्दाय तै ३, ४, १३, १

आ-म-द्वयन्- यत श ११, ६, १
 ६, ११ -यति श ११, ६, १६,
 ११ -यन्त श ११, ६, १६

आ क्रम्दियु- षित तै ३, १०,
 ८, ३, ११, १, ३

आ प्रन्वित- मू स १

आ/कम्, आकमते श १, १, २,

१३, १४, ६, १, ८, ८, १२, ११, तै
 १, ७, ९, ३, ८, ७, १, ता ११, ९,
 ४, १२, ४, ३, १०, २, १४, ४, १,
 १८, ८, १, २१, ८, २, ६, जैड १,
 ८, १, ६, आकमन्ते ऐ ७, १३,
 ता ११, ४, ९, आकामति श ४,
 ५, २, ११, तैआ ५, ४, १२,
 आचकमे जै १५६, आचकाम
 तैआ ७, ४, १२, आकमताम् श
 १, १, २, १३, आकमन्त ता २५,
 १, ३, २, २, आकॉस्त जै १५६,
 आ अकमीत् ऐ ५, २३, शा
 २७, ४, श २, १, ४, २९, का १,
 १, ४, २६, आकान् तै ३, ९, ४, ८,
 तैआ १०, १, १५ सा १, ६, ३
 आकमयति श २, १, ४, २३, ६,
 ३, ३, ९, का १, १, ४, २३, आक
 मयति श ६, ३, ३, १०, गो २,
 ३, १, ७, आकमयन्ति श ७, ३, २,
 १०, १३, ५, १, १६, आकमयेत्
 तै १, १, ५, ९ आकमयत् तै १,
 १, ५, ९

आ कम्- म ता १, १०, १२, गो
 २, २, १४, -मम् श १४, ७, १,
 १०, ता ४, ४, ६, -माय ता १,
 १०, १२, -मेण श १४, ६, १, ८

आ क्रमण- नम् ऐ ३, १९, तै
 १, ३, ५, १, ७, ३, जै ३४, गो
 १, २, १५, -णात् जै ३४, ५, ७,
 १०, -णै जै १६८ जैड १, १,
 ३, २

आ क्रममाण- ग इव ए ३,
 १९ जै १६८, जैड १, १, ३, २,
 -वा इव श ४, ५, ७

आ क्रमय्य श २, १, ४, २३

आ कृष्य ऐआ • ३, ३, श ६, २,
 ३, ११, १४, ७, १, १०, जै ३४

आ क्रान्त,न्ता- -न्तम् तै १, ५,
 ५, १, ३, ४, ७, -न्ता जै १०४,
 -न्तेन गो २, ३, १७

आ क्रान्ति- -न्ति जैड १, ८, २,
 ६, -न्त्या ता ४, ४, ११, -न्थै
 ता १९, ११, ६, २५, १, ३, २, २,
 गो २, ३, १७

आ-कृष(√की)- -याय तै. ३, ४,
 १, १

आ/कृष्, आक्रोशति जै १६५, आ
 क्रोशति जै १६५, आक्रोशन्ति
 जैड ३, २, २, ५, आक्रोशत् ता
 १४, ६, ६, आ अक्रुश श ११,
 ४, २, १९

आ कृष्ट- मू जै १५६

आ क्रोदात्- न्त जै १५६

आ क्रोशन वत्- न्त जै १८६

आक्रोश मान- ना जै १२५

आ/क्षर, आक्षारयति ता ११, ५,
 ११, आक्षारयत् ता ११, ५, १०,
 वा क्षार- -रम् ता ११, ५, ७,
 ११, जैआ आ १, २, ११, २, ९, ४,
 -रय्य ता ११, ५, १०, -राणि
 ता २१, ५, ४, -रैण ता ११, ५,
 ९, १०

आ क्षार ख- मू ता ११, ५, १०

?आक्षारानिघनऽ- मू आ १, २६१

आ/क्षि, आक्षिणोति वा ३, ५, १,
 २५, आक्षीयेम^१ तै ३, ७, ९, ९,
 तैआ २, १५, १

आक्षील- -लम् जैआ आ १, २, ६, ८,
 -ले जैआ आ १, २, ८, २

? आक्षय- -न्ति ॥ ऐ ४, १७^१

आ/खन्, आ खनति तै ३, २,
 ९, ११

आ खण- ग ? जैड ७, ९, १, १६,
 -णम् तैआ ४, ४, २, ३, जैड १,

† दीर्घऽऽन्तम् । ‡ अयनव मूलत पाठ । G 'आडरिष्यति' इति मनुषोपधिषिति आर. १ । तु० 'याय'
 इति, तैस २, ६, ८, ५, च । § आश्रम^१ इति मुषा स्वार्थात् । ऽ 'आश्रानिघन' इति G (YS) पाठ ।
 १ = भ ६, ११७, १, 'निषेध' इत्येव पाठ । ॥ गा √१ अरुणो 'व्याप्तिं वरिष्यति' इति व्युत्पाह । PGG
 (श १२० ३, १) आ/अर्जनेति शक्ति 'आश्रयन्' इति प्राणि भाइ । गण्डिशोऽव पाठ इति K.T

१,७,६, १८, ५, ७, ८, २, २, १,
१३
आ खरेष्ट- छ श १, २, ६, १, तै ३,
३, ६, २
आ/खाद्, आचखाद् श ३, ६, २,
१२
आ/खिद्, आखिदत् श ३, ६,
२, १२
आ खु(खन्)- खव श २, १, १, ७,
का १, १, १, ५, ५, ५, ५-खु श
२, ६, २, १०, का १, ६, २, ५, तै
१, १, ३, ३, ६, १०, २, -खुम् श
२, ६, २, १०, का १, ६, २, ५
आखु करीयु- प का १, ६, २, ५,
-पम् श २, १, १, ७, का १,
१, १, ५, तै १, १, ३, ३, ४,
आखु पतङ्ग पिपीलक मध्वक भौमक
शुक सरभक लौहमक- का प
५५
आखु रूप- म् तै १, २, १, २
आख्(खुड)कर--र श २, ६,
२ १०, ४, ५, २, १५
आ/ख्या, आख्यायते ऐ १, २५,
शा १६, ७, १७, १, १८, १, ५, वा
१०, ४, १, ४, १५, २१, २२, २३,
५, ४, ५, ५, ८, १०, १२, १४, १७,
१४, ४, ३, ३२, का १, ३, ४, १,
आख्यायते श ९, १, १, ४, ३, ३,
१५, १०, १, २, ९, ५, ४, ५, ८,
१०, १२, १४, १७, ६, १, ५, २, १
तां १७, १२, ६, जै २० २१, ४०
४४, ४५, ४७, ५४, ५६, ५७, ६१
६६, ६९, ७२, ७८ ७९ ८०, ८२
८५, १०२, १०१ १०३, १००,
१०१, १०६ १०८ ११३ ११६
११८, २०१-२०४, २०७, २०९,
२१०, आत्मग्राम् गयायते श
१०, १, २, ५ आख्यायते जै २५,
४३, १९२, आख्यायन्ते श १४
४, ३, ३२ ९, ४, ३३, आख्यायन्त
श १४, ४, २, २४, ६ १, २, ४, जै

१०८, १०८२, १०८५, आख्यायति
श ३, ६, २, ६, आख्यायत् श २५,
९.
आख्याययते तै १, ७, १०, ६,
आख्याययन्ति जै १५६, जैउ
३, ६, ३, १०, आख्यायिष्यन्ते जै
१०८, आख्याययेत् ऐ ७, १८,
आख्याययेरन् ऐ ७, १८
आ रयात्- म् गो १, १, २४
आख्यातोपसर्गानुदात्तस्वरितविभ
क्ति-लिङ्ग वचन- नानि गो १,
१, २७
आ ख्यातु- -तार तै २, ३, ११, ४,
-त्रे ऐ ७, ८, १८
आ ख्यान्- म् ऐ ७, १८, ऐआ
२, ३, ४, श १३, ४, ३, २, १५
आ ख्यान विद्- विद् ऐ ३, २५
आ ख्याप्य जै ११
आ रयाय ऐ ७, १३
आ ख्यायिका- का तंआ १,
६, ३
आ ख्याय्यत्- न् श १३, ४, ३, २
आ ख्येय- य सा २, ९, ८
आ/गम्, आगच्छति ऐ १, १५,
२७, ३, २६, ५, २८, एआ १, १,
४, शाआ ३, ३, ४, ५, श १,
५, ३, १७, ६, ४, ५, १५, १७, ३,
२, ४, २, २१, ३, ३, १३, ४, १, २,
९, ३, ३, १५ ११, २, ५, ३, १४, ५,
१, १, २, ७, १, ४, ३, ८, १२, ३, तै
१, ५, २ ३, २, २, १, ६, ३, २, १, ३,
८, ९ ४ ९, २, ३, २, १२, ५, १,
आगच्छति श १, ५, ३, १७, ६, ४,
१४, ३, ४, १, ६, ११, १, ४, तै
२ २, ८, ८, तां ७ ८, ९, ९, १, ११
जै ४७, जैउ १, १४, ४, ४, ३, ६,
९, ६ १ २, ३, आ गच्छति
ऐआ १, १, ४, तै २, २, ३, ७, ३,
६, ४, ९, ९ ७, १८, ३, ३, ९, १७,
३, जै २-५, आगच्छत श १,
८, ३, ७, २, ७, ८ ३ १ ४ ८,

४, ९, आ गच्छत ऐआ १, १,
४, आगच्छन्ति ऐ २, १५, ५,
१, ९, २, २, ऐआ १, १, १, २,
श १, १, १, ७, २, १, ४, ९, २, ३, १,
३, ३, ४, १, ४, ५, २, ३, ६, ३, ११, ८,
२, १८, ९, २, ९, ४, २, ४, ९, ६, ३,
३, ६, ७, ३, २, १०, का १, २, ३,
१, तै २, १, ५, १०, ता १३, ९,
२०, २५, १०, २, १, गो २, २,
२, ४, आगच्छन्ति श २, १, १,
३, ३, १, ७, ८, ३, ५, २, १८, ९,
७, ३, २, ६, ११, १, ६, २, ४, वा १,
१, १, २, ३, १, ३, तै ३, ७, १, ६, ७,
आ गच्छन्ति ऐआ १, १, ४,
श २, १, ३, २, आजगाम ऐ ६,
३०, ३४, शां २८, ४, शांआ २,
४, श १, ६, ४, २, ८, १, ८, २, ४,
४, ४, ४, १, ५, ६, ३, २, ७, ६, ७,
४, ४, ९, ५, १, १४, १५, ११, ५, १,
११, ३, १, ८, ४, ३, १२, ९, ३, ४,
१४, ९, १, १, ७, ७, का १, ३, ४,
२, जै ११५, १२५, १४२,
१४३, १५१, १६३, जैउ ३ ६, २,
६, ४, १०, ३, १, ३, गो
१, १, ३, २, २, १०, ३, ११, २, ६,
९, आजगमत् शाआ ६, १९, श
४, १, ५, १३, १४, ५, १, १५, जै
९५, १८६, जैउ ४, ८, ३, ८
आजगम् ऐ ७, २७, श ९, ५,
१, १९-२१, २३-२६, १०, ६, १,
२, का २, १, ३, ३, जै ६, आज
गम् श ६, ७, ४, ४, आजगम् श
४, ४, १०, आजगन्त श १, ८,
१, ४, आजगन्तादि ऐ १, २७
आगमिष्यति ऐ ३, १५, श ३,
२, ४, ३, जै १४२, आ गमि
ष्यति गो १, २, ४, आगमिष्यति
ऐ ६ २४, आगमिष्यति श ४
१, ३, ३, आगच्छात् श ९, ५, १,
४७, आगच्छतु म ८ ६, ९ ८, ९
आगच्छतात् श ११, ५, १११,

१४,६, ११,६, आगच्छताम् जै
 १७६, आ गच्छताम् तै २,४,८,
 ४, आ गन्ताम् श ५,१,५,२६,
 आ गमन्तु तै २, ८, ६, ३,
 आगच्छ श १,७,२,१७, ३,४, ४,
 १८^१, तैआ १,१२,३^१, य १,१^१,
 जै ८७,१०२, आगहि श १,१,४,
 १२, ६,६,३,४,२,१,२, ७७, का
 २, १,३,१६, तै २, ४, ३, १३,
 तैआ १०,१,५, ता २, ७, २२,
 आ गहि शा २५, ८, आ
 गधि ता १४,१२,२, आगच्छताम्
 तै २,४,३,३, आ गच्छताम् ऐ
 ५,१, आगतम् ऐ २,३,७,६,१०,
 श ४,३,१,२४, ता ११, २,३,
 १७, ८,४, गो २,२, २०, ३,
 १५^१, आ गतम् शा २६,१५,
 आगम्त्व गो २, ३, १३, आग
 च्छन ऐ २,२, श ३,३, ४,२०,
 य १, १, गो १, ३, १^१, आगत
 ऐआ १,१,४, शा २४, २, २६,
 १०,१७^१, श ४,३,१,२७, आ
 गन्तन ऐ ६,१२, गो २, २,२२,
 आगच्छन् ऐ १,२७, शा २,१^१,
 श ३,२,४,३,०१, ४, ३, ७,७,
 १०^१,११, ८,४,४,०^१, १२, १,३,
 ७, तै १, ३, १०,१, ता ७,१०,
 १०, ८, ४, १^१, २१, १, १, जै
 १०२^१, १४९, १८०, आ ११,
 गो १, ७, २०, २१^१, आग
 च्छताम् श ४, १, ५, १५, ता
 २०, ११, ३, आगच्छन् ऐ ३,
 ४०^१, ४,७, तै १,३, १०,१, ता
 १७,१,१, जै २,३,१,२,२,६,
 गो १,३,१, आगच्छाम ता १०,
 १२,१, आगच्छेत् ऐ १, २७, ३,
 २५,५,०८, श १,६, ४,१०, तै
 १८०, गो १,३,१^१, १३^१, आग
 च्छन् श २,३,३,१६, ११, ५,१,
 २, तै ३,९ १७,३, आ गच्छेत्

श ३,२,४,१, आगमेतम् तै ३,
 १,३,१, आ गम्यात् श ५, १,
 ५,२६, ता १,३,८,५, १२, १५,
 ६,३, आगमत् का १, ३, ४,२^१,
 तै २,७,१२,३, ३,१, ४,२, जै
 १९०, २०४, जै ३, ६, ९, ७,
 आ भगमत् जै २०५^१, आ
 गमत् तै २, ५,८,२, जै ८५,
 आगम् ऐ १, १३, शा ७,१०,
 श २,४,४,४^१, ३,२,२,०३^१, १२,
 ४,२, १०,४,२,४, १४,१,१,३०,
 तै २,३,१,३^१, ७,७, ०^१, ३,१,१,
 ७, तैआ ६,१,१, ता ७,१०,१०,
 आ गमन् श २, ५,३, १८,
 का १,५,२,१७, आगम् ऐ २,
 ७०, शा १२, २, आ गमन्
 तै २, ८, ८, ११, आ गमन्
 गो २,२,२२, आगमन् तै ३,७,
 ४,४, ता ६, १०,१९, आगमम्
 ऐ १,२८, श १२,९,२,९, तै २,
 ५,७,१, जै १२७, आगम् ऐआ
 १,१,१, श २,४,१,८, का १,४,
 २,४, आ गमम् ऐ ७, ८,
 श ३,१,१, ११, आ गमन् ऐ
 १, ९, आगमिष्व श १०,६,१,
 ७^१, ६,७^१, ८^१, ९^१
 आ जगम्वात् श ५,१,५, ६^१,
 आजगम् ऐ ५,१३, शा १९, ९,
 २६,४, २७ ९, शाआ २, १८,
 आगमयति ऐ १,१३, शा ५,६
 आ अगामि गो २,४,१७
 आगिमिषति ऐ ३,७४, गो २,
 ३,२२१
 आ गच्छन्- ता शा २७ १
 आ गत,ता- १ ऐ १,१३ श
 ३ ३ २,७, ४, १, ४,५ ४, ३,
 १,८ ६,३,३,८ १२,६, १,१४,
 का १,३,१, १८, तैआ ४ ३३,
 १, जै २, ३,०,३, -तम् गआ
 २, ३,८, शा ०८ ७ शाआ ३,

श २,३,२,१,२४,२७^१,५,३,२०,
 ३,४,१,३, १२,५, २,८,९,३,७,
 का १,३,१, १५, १८, ५,२,१९,
 जै ३, ३,४,१, ५,१, १४, २,
 ८, ११,३,२, ६, ४, २,६, ५,०,
 ६,६, २,६, ७,२, ६,८, ६, १५,
 -तयो ऐ ४, २६^१, -ता श
 २, १, १, ६, ३, ६, २, २२,
 तैआ १, १२, ४, -तात् श २,
 ४, १, १४, का १, ४, २, ९,
 -तायाम् श १,६,४,३, -ताम्
 शा २,१, श ३,२,१, २२,६,२,
 ७, आ १,९१, -तायाम् ऐ ४,
 ९, २६, -तासु शा १२, ३, -तै
 ऐ १,१५^१, शा ४, १२,१३,१४,
 श ३,३,३,१३, तै १, ५, ६,५,
 जै १४२, -तेन ऐ १, १३, श
 ३,०,४,१,७,६,२,२
 आ गत-व(त्-→)ती- त्या शा
 ७,१०,१२,२
 आ गते(तसः)न्द- न्द्रेण ए
 ३,१५
 आ गति- ति वा. १२, ८,३,३१,
 तै २,६, ५,८, -त्यै श ३,०,४,
 ७, तै ३,१,४,१५, १,१५
 आ गतुष ऐ ४, ३२, ५, १४, वा.
 १,१,४,१६, ६,३,३, ८, १४, ९,
 २,८-१२, का १,५,१,३,८,६,२,
 ८, ता १४, ९, ३०, जै १३०,
 १८०,१८६
 आ गन्तु- न्ता श १, ८, १,४,
 -न्त्राम १,६,१८
 आ गन्तो श १२,५,१,१
 आ गमिष्ठ(गन्तु+इष्टम्)- -ष्टा तै १,
 २,१,२,३,४,८,५^१, ३, १,१,६
 आ गमिष्व- ति वा ७, ३,१,८,
 ३,९,२,७
 आ गम्य ता २७,१०,०
 आगम्- ग श १,६, १,४, ७,८,९,
 ४,९,०,९,१० ११,५,३,८-१०

† आतिगमयिषति इति मुक्यम् एव । ‡ मा ऋत्विग्यम् ।

का १,२,३,११,१२, तैआ २,६,
२, -गा ५६५ दा. १,३,३,१६.

आगस्तित(←अगस्तित)- -स्तित जै२०३

आगस्त्य(←अगस्तित, अगस्त्य)-

-स्त्य ऐआ ३,१,१, दाआ ७,२,

जै १५५, -स्त्वानि दा. १८,५.

आ√गा(←√ग), आगाए ऐ २,

२, ५, १३, २१, दा. १०, ०^१,

दाआ ६, १९^१, १२, ४, दा ३, २,

१, २२, ४, ५, ६, ७, ३, १०, १४, ५,

१, १६, वा १, २, २, १, २, तै २,

५, ७, १, ३, ६, १, ३; १२, ३, २,

तैआ २, ५, ३^१, ३, १, ५, १, २, १०,

३९, १, जैउ १, १४, ३, ६, ९, म

१, १, १, ५, ६, १, २, ७, ३, ४^१, आगा

ऐ २, १२, तै ३, ६, ७, २, आगाम्

दा ११, ५, ४, १, तैआ ६, ११, २,

म १, ६, १६

आगा- आ√गी द

आ गाम्युक्, का(√गम्) - क जै

१८३, -का ष २, १०

आ√गुर, आगुरते ऐ २, २८, तै

१, ४, ७, ७, आगुरते तै १, ४, ७,

७, आ ' गुरस्व ते २, ६, १, ५, २

३, ६, १, ५, १ आगुरते ऐ २, २८^१

आ गुर - र दां ७, २^१, -र ऐ

२, २८, -गू ऐ २, २८^१

आ गूर्तिन्- तीं वा ११, २, ४, १०^१

आ गूर्थ ऐ २, २८^१, ऐआ ७, ३, २

आ√गु, आगुणाति वा ४, ३, २, १

आ√तै, आगायति वा १४, ४, १,

३३ आगायन्ति जैउ १, १७, १

९ आजगी जैउ ४, ६, ३, ८

आगावा जैउ १, १२, ४, ४, आगा

स्वामि जैउ ४, ६, ३, आगास्वाम

जैउ २, ३, १२, आगाय जैउ २

२, ४, १ १०, ४, ६, ३, ८ आ गा

यत जैउ १ १७ ३, ११ आगायत्

वा १४ ४ १, ३ ७, १८, जैउ २ १,

१, ३, ६, ९ १२, १५, १८, ४, १, ७,

७, १०, १३, १६, २, ७, आगायन्

जैउ. १, १७, ३, १३; ४, ८, ३, १०,

आगायेत् वा. १४, ४, १, ३, ३;

आगासी. दा १४ ४, १, १९, जैउ २,

४, २, १०, आगात जै १९०, जैउ १,

१२, ४, ६, आगाम जैउ १, १२, ४, ६

आ-गा- -गया जैउ १, १२, ३,

२-५, -गा जैउ १, १६, ३, ९,

-गा तां १३, १०, ८; जैउ १,

६, १, ६, ७, १२, ३, १, -गानाम्

जैउ १, १६, ३, १०, -गाम् तां

१३, १०, ८, जैउ. १, १२, ३, ७,

१६, ३, १०, ष २, २^१

आ-गाय जैउ १, १७, ३, १४

आ-गायत- -न् तां १३, १०, ८

आ-गायमान- -न जैउ १, ४, ३, ३

आ गीत- -तम् जैउ १, १७, ३, १४^१,

-तानि जैउ १, ६, १, ६, ८^१

आ-गोय- -म् तां १३, १०, ८

आग्ना पौष्ण(←अग्नि पूषन्)- ण

दा ७, २, ५, ६, -ण्यम् दा ५, २, ५, ५

आग्ना वैष्ण(←अग्नि विष्णु)- व

दां ७, ७, दा ३, १, ३, ५, ७, २, ३,

६, ५, २, ६, ६, १, २, ५, -वम् ऐ १,

१^१, ४^१, दा ७, १, दा ३, १, २, १, ४,

२, १, ६, ३, १९, ५, २, ३, ६, ५, १, ६,

६, १, ३^१, तै १, ५, ९, २, ६, १, ५, ७,

२, १, मो२, १, १, २^१, -वस्य ऐ १, ४

आग्निविष्णवी- वी ऐ १, ४

आग्नि पात्नी-व(व→)ती (अग्नि

पत्नी)- स्वा दां २८, ३^१

आग्नि पयमा (न→)नी(←अग्नि

पयमान) ता १६, ५, १९

आग्नि मारुत(←अग्नि मरुत्)- तम्

ऐ ३, १४, ३५^१, ३८, ४, ३०^१, दा

१६, ७, ९, दा १, ७, ४, ४, ४, ५, १,

८, १३, ५, १, १०, -तस्य ऐ ४, ३०,

३२, ५, २, ५, ८, १५, १७, १९, २१,

ऐआ १, ५, ३, -व ऐ ३, ३५,

दां २२, १, २५, १३, -तेन ता

५, १०, ११.

आग्नि-मादती- -स्वा ऐ ३, ३८,

दां १६, ९

आग्नि-मादत-सूत्र- -त्वानि दां

१९, ९, २७, ९, २६, १०, १३, १७,

दांआ. २, १८.

आग्नि-मादता(←तऽअन्)- -न्त

दां. १६, ९

आग्नि-वेद्य(←अग्निवेदा)- -००द्य जै

६, -द्य दा १४, ५, ५, २, १, ७, ३, २, ७,

-इयात् दा १४, ५, ५, २, ०, ७, ३, २, ६

आग्निवेद्यायन(←अग्निवेद्य)-

-न ऐआ ५, ३, ३.

आग्नि द्योमिद(←अग्निद्योम)- -कान्

दा ५, १, २, १.

आग्नीध्र(←आग्नीध्र)- -ध्र ऐ ६, ३,

१०-१२, दां १६, ६^१, २८, ३, दा

१, १, १, १, ५, ८, १, ४, १, ४, ३, ५, ९,

४, २, १८, ५, ५, १, ८, ७, २, २, १,

९, १, २, ४, ११, २, ७, ३, २, ७, २, ६,

१२, ८, २, २, ६, १४, ३, १, ३, गो

१, ७, २, ४, २, १९, ३, ५, २, २,

९^१, २०, ०, १, ०, ४, ७, -अम्

ऐ १, २३, ३०, २, ३६, ५, २२,

दां २७, ६, दा ३, ६, १, २३, २, ६,

२८, २९, ३, ११, ९, ३, १, ४, ३, ४,

२४, ५, ४, ३, ६, ९, २, ३, १, ५, ४, ३,

६, १२, १, १, ९, १४, ३, १, १, ३, तै २,

१, ५, १, ता ७, ४, ७, ९, ७, ९, ९,

१२, २७, १०, ५, जै १२७, गो

१, ४, ६, २, २, ७, १६, १७, -अस्य

ऐ २, २६, ७, १, वा ३, ६, १, २८,

गा १, २, १९, ३, ५ १८, -अव ए

२, ३६^१, दा १, ८, १, ४, १, ५, १,

५, ६, तै ४, ४, ७, २, ३, ७, ६, १, ५^१,

१२, ९, ५ गो २, २, १६^१, -आय

गो १, ३, १०, -अ ऐ २, ३६^१

दा ३, ६, ३, ११, ९, २, १६, ४, ३,

४, ११^१, ५, ७, ६, १२, ६, १, २, १४

३, १, ६^१, तै १, ४, ७, २, २, २, ३,

† 'अमावैष्णवम्' इति G मुपा चिन्त्य ।

६, १, २, १, २, तै आध, ११, १, जैठ
 ३, ४, ३, २, गो २, १, ४, १, -ध्रा ३
 (=त्रे) तां १०, १०, १५, -ध्रिण
 गो २, २, १६.

आग्नीध्र-गत- -त श १२, ६,
 १, १६.

आग्नीध्र त्व- -म् ऐ २, ३६, गो
 १, २, १९

आग्नीध्र वेदा- -त्वायाम् श २,
 २, ३, १५

आग्नीध्रीय, या(-प्र+छ)- -य शां.
 १७, ७, श ३, ५, ३, ६, १, २८,
 २, २, १, छ, ६, ८, ७, १२, २०, ५,
 ४, २, १०, ६, ६, ४, १५, गो २,
 ५, ४, -यम्, ऐआ ५, १, ३, शा
 १७, ९, श ३, ६, २, २०, ९, २,
 ३, २६, ४, ३, ४, गो २, ३, १७,^३
 ५, ५, -या गो १, २, १९, -यात्
 श ९, २, ३, २६, गो १, १, २३,
 -याम् ऐ ६, १४, -यायै ऐ ६,
 १४,^३ -यै ऐ ५, ३२, ३४, ऐआ
 ५, १, १, शा ६, १२, ८, ७, ९,
 ७, २७, ६,^३ श छ, ४, २, ८, ५,
 ४, २, १०, ७, १, २, १२, १४, २, १,
 १०, ४, ३, २२, ११, ५, ८, ६, गो
 २, २, १०, ३, १७, -येण दा ९, १

आग्नेन्द्र(←अग्निन्द्र)- द्र गो
 २, १, १७, -न्द्रौ ऐ २, ३७

आग्नेन्द्नी- न्दी ऐ २, ३७, -न्द्या
 ऐ २, ३७,^३ शां १४, २

आग्नेन्ध्र(←अग्नि-ध्र)- -म् तै ३,
 ४, ८, १

आग्नेयु(←अग्नि)- य ऐ १, १, २,
 ६, ६, १०, ७, २४, शा १, २, ११,
 ४, १२, ६, १६, ६, १८, ८, शा १, ४,
 ३, १६, ६, ३, २२, ६, १, १४, २, ५,
 ३, २४, ७, ३, १०, ९, १, ९, २, १, ४,
 ३, २, ३, ६, १५, १६, १८, ४, ४, ८,
 १०, १२, १४, १८, ५, ४, ३, ३, ९, १,
 ६, ४, ५, १, १५, ५, २, ३, ८, ४, ११,

१३, ५, १, १, ८, २, ६, ६, २, १, २७,^३
 ४, ४, ४, १५, ७, ३, २, १६, ५, २,
 १९, ११, २, ६, ५, १०, ७, १४, १६,
 ४, १, १०,^३ ५, ४, १२, १३, २, ६,
 ९, ८, ४, ६, का १, १, ४, २, २, ३,
 ४, १३, १, ८, १९, २२, २३,^३ ३, ४,
 ५, ६,^३ ७,^३ ८,^३ १०,^३ ४, ३, ६,^३ ५, ३,
 ३,^३ तै १, १, ६, ३, ६, १, ६, ८,^३ ९,
 ७, २, २, ६, १, २, ७, २, १, ३, १,^३
 ३, ९, ५, २, १६, ३, १७, १, तां
 १७, ४, ८, १७, १३, १८, ९,
 ९, २५, १४, ४, ४, ३, ७, जै ८,
 ६८, जैठ १, १२, ३, २, गो १,
 ३, १०,^३ २, १, १६, ३, १९, -यम्
 ऐ १, १६, ३०, २, ५, १८, ३७,^३
 छ, ८,^३ ९, ६, ४, शां ९, २, १०,
 ३ ६,^३ ११, २, १८, २, ३, २३,
 ७, २७, ३, २८, ५, श १, ६, १,
 १४, ३, २३, २४, ३९, ४, ५, १,
 ९, २, २, १, २२, २, १८, २०, २३,
 ४, ४, १२, ५, २, ३, १, ३, २, ३,
 ९, ९, १, ६, २२, २३, छ, ३, ५, १४,
 ५, १, १३, ४, १३, ६, ३, १, ५, १,
 ३, १, २, ३, ६, ४, ३, १५, ५, १६,
 ६, १, ४, ५, ८, २, १, २, ६, ३,
 ७, १, १, ३६, ४, १, ४, १, ९, ३,
 २, ३, १०, १, ३, ९,^३ ११, ४, ३, ५,
 ५, २, १, ३, ५, १३, २, २, ३, ७, १, ३,
 का १, २, ३, १२, १४, १७, ५, १,
 २८, २, ६, ११ २, १, ३, ६, तै १,
 २, ५, ३, ३, १, ४, ४, १, ६, १, ८,
 ७, ३, ४, ८, ४, १, २, १, २,
 ७, २, ५, २, ३, ८, २, ३, १, ९, १६,
 ३, १७, १, १२, ४, २-६, ता १२,
 २, १, ७, ८, ४, १२, ८, १, १३,
 २, १, ३, २, १, ८, १, १४, २, १,
 ८, १, १०, २, १, जै ३४, ३७,
 ४६, ९६, जैठ १, १२, ३, २, आ
 १, १, ३, ८२, ८४, १०५, ४७२,
 ५०८, ५१४, जैशा १ ६६, ८२,

८४, ५०८, ५१४, ५७१, दै ३, २२,
 सा १, ४, १०, गो १, ३, १२, २,
 ५, १०,^३ -यस्य श. ३, ८, ५, ११,
 ११, ५, ५, १०, तै १, ३, १, ३,
 -या शां १, ३, श ५, ४, ३, १५,
 १३, ५, १, ३, ३, ११, ७, १, ३, का
 १, २, १, ११, तै १, १, ४, ३,
 -यात् शां. १८, ३, -यान् का
 १, २, ३, १६, -यानि ऐ २, १७,
 दै १, २, २०, जैआ १, ४७२,
 आ १, ५१७, -याय श १, ४, २,
 १६, -यै का १, २, ३, १३, जैआ
 १, ४, ५, आ १, ४, ५, ४८२, -येन
 श ५, ५, १, ३, तै १, ३, ४, ३,
 तां. ५, १०, ९, जै १५, -दै श
 १३, ५, ४, २८, -यौ ऐ ६, १४,^३
 तै १, ३, १, ३,^३ ३, ८, २३, २

आग्नेयी- -यी ऐ १, १७, ३, १८,
 ३२, ४, ७, शा २, १, १६, ६, जैठ
 १, १२, ३, १, २, श १, ४, १, २६,
 २, ३, ४, ४०, ३, ८, २, २२, ५, ३,
 ४, १३, ६, ३, १, ३२,^३ ७, ४, १,
 ४, २, ५, २, ३, ८, तै १, १, ४, ३,
 ५, २, ४, ७, १, ४, २, १, २, ७, ३,
 ३, ७, ६, ७, ३, १, ता १५, ४, ८,
 ४, २, १, गो १, २, १९, ३, १२,
 -यी ऐ २, १०,^३ शा २८, ५,
 श १, ३, ५, ४, ७, ३, २, ८, ९,
 -यीमि ऐ २, ३, ७, छ ६, ३, १,
 २५, ७, ३, १, ३, ४, गो २, ४, ११,
 -यीयाम् श ६, ३, ३, २, १, ४, २,
 ७, ८, २, ८, ७, ५, १, ३, ३, -यीम्
 शा ४, १३, १६, ८, श १३, ४,
 १, १२, -यीयु ऐ ३, ४, शा
 १६, ११, ता ८, ८, २, १५, ६, १,
 जै ६३, गो २, ६, ७, -य ए
 १, ७, ३, ४, श १, ४, १, ३, ३, ६,
 २, १, २, ७, ३, ३, ३, ६, ७, ४, ६,^३ ९,
 २, ३, ६, १३, ७, १, ३, गो २, २,
 २०, -य्या शा २८, ३,^३ श ३,

† 'अग्नेये' इति G सवोच्य विपठियति ।

९, ३, ३२, १०, १, ३, ११, का १,
 ४, १, २९, गो २, ३, १२, १७,
 -श्याम् वा ४, ४, ५, ७, ११, २, ३,
 ७, १४, ३, १, ११, -श्यां वा ८,
 २ ९, वा ६, ३, ३, २१
 आग्नेयै(-यडो)न्द्र-न्द्रम् जै ६८,
 -न्द्रे वै १, १६
 आग्नेयै(-पीडो)न्दी-न्दीषु ता
 १०, ६, ३, -न्याम् ता १०, ६, १
 आग्नेयाधेयिक, ता(←अग्नेयाधेय)-
 -कम् गो १, २, २१, -साम् गा
 १, २, २१
 आग्नेयण(←अग्ने)- ण ऐ ३, १, वा
 ४, २, २, १, ६, ९, ४, १, ५, ७, ४,
 ६, ९, २, ८, ८, १, २, ८, -णम् वा
 १६, ३, वा २, ४, ३, १४, ४, ३, ३,
 २, ५, २१, २२, ५, ३, ८, ४, ६,
 ७, ६, ३, ८, १, २, ८, का १, ३, २,
 ५, १२, तै १, ५ ४, २, ६, १, ९,
 गो १, ५, ७, ९, २, १, १०, -णस्य
 वां ४, १२, वा ४, ३, ५, २, १,
 ५, १०, ७, -णात् वा ४, ४, १, ५,
 ५ १, २, १, ८, १, २, ८, गो १,
 ५, ७, -णे जै १८२, -णेन ऐ
 ७, ९, वा ४, १२, ६, १५, का
 १, ३, २, १, गो १, ५, ८
 आग्नेयण देवता- ताभ्य वा ४
 १४
 आग्नेयण पात्र-म् वा ४ ५, ८,
 १२
 आग्नेयण ह्याली-ली तै १, ४, १
 ५, -श्या तै १, ४, १, ५
 आग्नेयणा(णडअ)म- म् वा
 ४, ५, ९, २, ८, १, २
 आग्नेयणीय(-ण+छ)- यात् वा
 ४, १४
 आग्नेयण(णडइ)ष्टि-ष्टि वा ५,
 २, ३, ९, १२, ३, ५, ७, -श्या ण
 २ ४, ३, १, ७, २, ३, ९

आ-गला(√ग्ले)-गला गो १, २, २, २^१
 आगला-गृध-ध गो १, २, २, २^१
 आगला-द्वत-त गो १, २, २, १
 आ-घाटी-टी-टीभि तै २, ५, ५, ६
 आ-घात-था/हृन् द्र
 आ/घुप्, आघोपत्म् वा ३, ५, ३,
 १३, १४
 आ/घृ, आजिर्वमि वा ३, ३, १, ४,
 आ जिर्वमि वा ३, ३, १, ९, २०
 आघारयति वा १, ४, ४, ६, ७,
 ८-११, १२, ३, ३, ७, ३, ४, ४, ४,
 ९, ५, २, ११, १३, ६, २, २, ५
 आघारयति वा १, ४, ४, ३-८, ९, १,
 १३, ११, २, ३, ६, ४, ८, ९, १०, ४,
 १, १३, गो १, ३, ९, आघारयत
 वा २, ५, २, १९, ३०, का १, ५,
 १, १६, २६, आघारयन्ति वा ४,
 ४, २, ८
 आ-घार-र वा १, ४, ५, ५, ३, ७,
 ४, ७, तै ३, ३, ७, ९, १०,
 -रम् वा १, ४, ५, १, ४, ३, ४, ४,
 ९, ६, २, २, ५, तै १, ५, ९, ५,^१
 ३, ३, ७, ३, ४, ८, ११, -रयो वा
 १, ४, ४, ८, -रौ वा २, ५, २, १९,
 ३०, ६, २, २, ३६, ३७, ११, २, १,
 ५, ४, ९, १०, ६, ३, १०, ४, १, १०,
 १३, का १, ५, १, १६, २६, ६, १,
 १५, तै १, ६, ३, ३, ६, ९, १,
 गो १, ३, ९, १०, २, १, १९
 आ घारयित्स्-न् वा १, ४, ५, १
 आ घार्य वा १, ४, ४, १३, का १, ६,
 १, १५
 आ घायमाण- म् तै ३, ३, ७, ८,
 आ/घ्रा, आग्रि वा ४, ५, ८, ६^१
 आङ्गिरस्(←अङ्गिरम्)-रस ए ३,
 २, ४, ७ १७, ८, १४, २१, वा ३०, ६,
 ९, वा १, २, ५ २५, २६, ४, १, ७,
 १, १४, ४, १, ९, २१, २६, ५, ५,
 २२, ६, ३, १, ७, ३, २८, तै

२, ६, २, २, ता ११, ८, ८, १०, १२
 ३, २३, ५, ११, १६, ६, १२,^१
 ८, ६, ११, १०, १३, ३, २४, ११,
 १४, २२, १४, ३, २२, १०, ९, १४,
 ५, ११, १४, जै ६९, १३६, १७३,^१
 १७५, १७७, जैउ २, ३, २, ३,
 ४, २, ९, गो १, १, ८, ५, २, १,^१
 २, १, १, २, १४, १५, -सम् वाआ
 १, ४, वा १, २, ५, २५, वा २,
 २, ३, २, २, वा ८, ८, २२, १२ ९,
 १८, जै १३६, जैउ २, ३, १,
 १०, आ जैआ १, ९, २, १९५, ५१८,
 ५२०, गो १, १, ८, ३, १९, -सयो
 जैआ आ १, ३८५, -सस्य आ
 २, १५, ८, आ जैआ १, ३४, ३८,
 ५८, ७८, ११९, १८२, २३६, २५२,
 ३४६, ३९३, ४२६, ४५८, ४७५,
 ५११, ५४१, जैआ २, १, ६, गो २,
 ४, ३, -सात् वा १४, ५, ५,
 २२, ७, ३, २८, -सात् गो १, १,
 ८, -सानाम जैआ १, ३५९,
 -सानि आ १, ५५०, जैआ आ
 १, १६५, ५१६, ५५५, वै १, १३,
 -साय ता १, ८, ११, गो २,
 १, २, -से जैआ २, १२, ५,
 -सेन जैउ २, ३, १, २, -सै गो
 १, १, ८, -सौ ता ११, १०, १,
 आङ्गिरसी-सी तै २, २, ३, ७,
 गो २, ६, १४, -सीभि गो १,
 २, १८
 आङ्गी(←ङ्गि)स्त्व-स् तै २, २, ५, ३,
 ३, २, ५, ४, ६, तैआ ३, १०, २, ४,
 -सम् तै २, २, ७, ३, ११, ५, -सस्य
 २, ३, ४, ५, -साय तै २, २, ५, ३,
 तैआ ३, १०, ४, -से आ २, २, ५
 आङ्गुष्प-ष्प तै २, ६, १५, २
 आ०/चक्ष, आचक्ष श ३, १, २,
 तै २, ४, ६, ४
 आ०/चक्ष, आचष्ट ऐ ७, १८, श

१ वस । 'णाम्' इति ङा स्वस्वित्य । † =क १०, १४६, २, † इति ह्रस्वान्तापाठ । § आइ पूर्वोच्
 चकते दे० (२६), √कमे, √वापते शब्दार्थीयाद्य गा ऋ इ । √वाते काल्यर्थीयाद्यर्थाव ।

३, ४, २, ६, ७, १३, ४, ३, १५^१,
 भाचष्टे वा १३, ४, ३, १५, जैठ
 २, २, २, ३, भाचक्षते ऐ १, २^१,
 २, १^१, १९, ३, २५, ३३^१, ८३^१, ४,
 ७, ८^१, १०, २२, २४^१, ५, १४, १५,
 ३१, ६, ३, १२^१, १३, ३०, ७, ३०^१,
 ८, १४^१, ऐआ १, ४, १, २, १, ४,
 ६, ८, २, १^१, २^१, ४, ३, ३, २, ३, ५,
 शा ८, ७, १६, १, २४, ३, शाआ
 ४, ५, १५, ८, ७, वा १, २, ४, ८, ७,
 २, २६, २, १, २, ४, ११, ४, ४, २,
 ३, १, ३, ३, ४, १, २, ११, ३, ३, ३, ५,
 ८, १, ४, ४, १, २, ११, ३, १०,
 ११, ५, ७, ३, १, ३, ५, ८, ९, ६, १,
 १, २, ११^१, २, ३, १३, २१, ७, १,
 २, ३, ७, ६, १, १०, १३, १, २, १२,
 ५, १, २२^१, ८, २, ३, ३, १४, ३,
 ८, १, ४, ४, ११, ५, ४, ३, ६, ३, १३,
 ९, १, १, २, ७, २, २, ३, ६, ३, २, १,
 १०, ३, ५, १६, ४, ३, २१, ५, १, ३,
 २, १४, ६, २, २, ११, १, ५, २^१, २,
 ७, १५, १३, ५, ४, ७, ८, १, १^१, १४,
 १, १, १३, ६, ८, ३, ४, ६, ७, ९, १०,
 ११, २, वा १, १, १, ५, ३, २, ५,
 ७, २, ३, १, ३, ४, १, २, १, ३, १, २,
 तै १, ५, १, २, २, ३, ११, १, २, ३^१,
 ४^१, ३, १, २, ४, १, भाचक्षते वा
 १, ७, ३, ८, ४, ४, ३, १३, ६, ७, ११,
 ६, ७, २, ६, ८, २, ३, ८, १, २, १९,
 ११, २, ४, २, तैआ ७, ३, १, ९,
 १०, १, ता १०, २, २, जै ३, ८, २,
 १३, १, ८, १, १८, १, ९, २, २०, ४,
 २०, ५, जैठ १, ६, १, ४, ७, २, २,
 २, ३, २, ५, ३, १, १, ३, ६, ५, २,
 ७, ३, ३-१०, आ १, २, २, १, १८,
 २५, ७-१०, वा ३, गो १, १, १,
 ७^१, १३^१, ३९, २, १०^१, २१^१, ३,
 १९^१, ४, २३, २, २, ६, ५, १, ६,
 ९, १४, आ चक्षते वा ६, १, १,
 २, १३, भाचष्टे गो १, १, ३, १,
 आचक्षान्ते वा ६, १, २, १^१

आचक्षते ऐ ७, १३, वा २, ३,
 १०, ३^१, १३, ४, ३, २, भाचक्षत
 जै १७, ३७, १९७, २०१, आच-
 क्षीत वा १३, ४, ३, १२, १३, तैआ
 ५, ११, २, आचक्षीरन् वा ४, १,
 ३, ७, आचक्षीया वा ११, ६,
 १, २
 आ चक्षान- मू गो १, ६, गो २,
 २, २३
 आ चतुर- मू वा ३, ९, ७, १०,
 २९, ३, जैठ ३, ६, ६, १
 आ/चम्, आचामति वा १, ७, ४,
 १७ २, ३, १, २१, १४, १, १, २९,
 ९, ३, ११, का १, ३, १, १३,
 आचामति तै २, १, ४, ७^१, तैआ
 २, ११, १, जै १२७, गो १, १,
 ३९^१, आचामन्ति वा १४, ९, २,
 १-१^१, आचाम वा २, ६, ७,
 आचामित् वा १४, ९, २, १५^१,
 तै १, ५, १०, ७, तैआ २, ९१, १,
 सा २, १, ११, ६, ७, ३, १, ४, जै
 १२५, १६०
 आचामयति गो १, १, १४,
 आचामयेत् गो १, २, ९
 आ चमनीय- मू गो १, १, ३९
 आ-चम्प वा १४, ९, ३, १३, गो १,
 १, ३९
 आ/चर्, आचरति वा ६, ५, ४, १०,
 आचरति वा ६, ५, ४, १०, जैठ
 ३, ३, ३, १० आ चरति ऐआ २,
 १, ६, तै २, ८, ५, ४, तैआ ७,
 ६, ५, जैठ ३, ६, ९, ३, आचरन्ति
 तै ३, ७, ४, १४, तैआ १०, ६, ३,
 १ आचरन् तैआ २, १, १
 आ-चर्(त्)न्ती- स्त्री वा २५,
 ८, ४, -स्त्रीम् तैआ ६, १२, १
 आ चार्थ- यै शा ३, ८, वा ११
 ५, ४, २^१, १२, १२, २, २, १३,
 तैआ १, ३, २, ३, ७, ३, २, ११, १,
 व १, म १, ६, १५, जै ९५,
 १५२, जैठ ३, २, ३, ४, गो १,

१, ३१^१, २, १, ८, ५, ४, २४, -यम्
 वा २६, ५, शाआ ३, १, वा ३,
 ६, २, १५, ११, ३, ३, ३, जै १५७,
 गो १, २, १, २, ३, -यैय जै १५,
 -यो ऐआ ३, २, ६^१, शाआ ८,
 ११^१, तैआ १, ७, २, ४, गो १,
 १, २७, ३, २०, -याय ऐआ ३,
 २, ४, ७, ३, ३, शाआ १, १, वा
 ११, ३, ३, ६, तैआ ७, ११, १, गो
 १, १, ३, १, २, २, ३, ६, -यै वा
 ११, ३, ३, ६, गो १, २, २, ३,
 -यैय शाआ १७, १, व १, ३,
 -यै स ३
 आचार्य कर्मन्- मं जै १५२
 आचार्य-जायू- म वा ११, ३,
 ३, ७
 आचार्य वच- मू जैठ १, १७,
 २, १
 आचार्य प्रसिष्ट- ट जै १५२^१
 आचार्य वचसु- म वा ११, ३,
 ३, ६
 आचार्य वत्- वान् वा १४, ६,
 १०, २, ५, ८, ११, १४, १७
 आचार्य शुश्रूवा- पा स ३
 आचार्य स्थान- ने गो १, २, १
 आचार्यो (यं ५अ) न्तेवासिन्-
 -सिनी वा १०, १, ४, १०, तैआ
 १, ६, ३
 आचार्यो (यं ५उ) क्- क जैठ
 १, ६, ३, ३
 आ/चरण्य, आचरण्यत् वा ७, २
 आ चित- त इद्व गो १, १, ३३
 आचि(द्)दोद- हानि आ २, ४,
 १, ३
 आचिद्द्वय- मू जैआ २, १२, ६
 आ/चउद्, आचउदयन्ति वा ४, ४
 आ चउद्- व वा ८, ५, २, ३^१, ४^१
 आ चउद्- म जैठ ३, २, ५, १३
 आ/चिद्, आचिदन्ति वा १, ७,
 १, २, आचिउद् वा ३, ६, २,
 १०, ११, आचिउन्त वा ३, १, १,

२८^३, भाच्छिन्दन् तै १,०,१,७,
भाच्छिन्द्यात् जै १३५
आच्छेदि श १०,५,२,१३
भाच्छिद्य श १,९,२, १६, ३,३,
२, ८, ५, २, १८, ८, १, ८, ६,
४, ४, २२, १०, ५, २, १३, जै
२०८^३
भाच्छिद्र- म् जैआ १,५१२
भाच्छेत्- -ता तै ३,७,४,१०
भा/च्छृद्, भाच्छृण्वि श ६, ५, ४,
१,५, आच्छृण्वि श ६, ५, ४, १५,
१३, १७, १४, १, २, २५, तैआ ५,
३, १, आच्छृण्वि तैआ ४, ३, ३,
आच्छृन्दन्तु श ६, ५, ४, १७^४
भा/च्छो, भाच्छ्यति श ३, ८, २,
१४, भाच्छ्यतात् ऐ २, ६
भाष्य- आञ्च् द्र
भा/च्यु, आ च्युष्यतु तै ३, ७,
९, २,^३
आच्यावयति श ४, ३, ३, १^३
भान्(आ/अञ्), आभति श ३, ३,
३, ९, आभति ऐ १, २७, श
३, ३, ४, ११, आ *अभामि श
१३, २, ८, ५, तै ३, ९, ६, ४, आ
अभानि श १३, २, ८, ५ तै
३, ९, ६, ४, आभयते जै १७१
आभि द्र
भा/जन्, आजायते ऐ २, ७, ७,
२, ९, शं ६, ९, १५, ४, तैआ
१, ३, ०, १, जै ९, ४, १०, ६, १४७,
१५०, जैउ २, २, ४, १, ३, ५,
९, ४, आ १, गो २, ३, २, २,
आ जायते ऐ. ८, ९, श १३,
३ ७, ८-१०, का १, २, ४, ८,
तै १ ३, २, ४, २ ० ३, ५, ११,
४, ३, ६, १, ३, ७, १०, ४, ८, १३,
२, ३, ९, १९, ३, २, २, ३, तैआ ४,
१३, १, ता १३, १०, ६, जैउ २,
२, ३, १, ३, ३, ९, आजायते जैउ
२, २, ४, २, आजायन्ते श १३,

२, ४, ४, तै ३, ९, १, ४, जैउ
१, १४, ४, २, २, २, ४, ३-९,
भा...जायन्ते जैउ १, ८, ३, ३, ७,
भाज्जे जै १८१, भाज्जिष्यते ऐ.
७, २९^३, आजायताम् जै १९३,
आ * जायताम् श १३, १, ९, १,
२, ९, तै ३, ८, ७, ३, १३, १, ३,
१८, ५, आजायत गो १, १, १,
आ *अजायत तै २, २, ११, ५,
आजायन्त ता २१, ९, २, ज
१४५, जैउ २, २, ४, १०, आजा
येत तै २, २, ३, ५, ११, १, आ
जायेत तै २, २, ११, ३, ४,
आजायेरन् श १३, २, ४, २, तै
३, ९, १, ३, ता २१, ९, २, जै
१४५, आजायेव जैउ ३, ५, ९, ४,
आजनि ता ७, ८, १
आजनयतु म १, २, १८
आ-जाव, ता- -तम् ता ४, ६, २०,
१४, २, ३, -ता तै २, ८, ९, ५
भा-जान, ना- -नम् तैआ ३, १३, १,
-ना ऐआ १, ४, २
भा जान न- -जानाम् तैआ ८, ८,
२, ३
भा ज्ञान द्व- वानाम् श १४, ७, १,
३५, ३६
आ जायेय(←आ जानि)- -या शा
३०, ५, गो २, ६, १३
भा/जप्, आजपति श ४, ५, ८, १०,
आजपत श १३, ४, २, १५.
भा जरसु- म् ऐ. १, १३, २८, ३,
१९, ८, २५, श १, ५, २, ४१,
ता १०, ४, ५, जै १०-२, -साय
म १, २, १८
भा(ज-→)जा(←अज) श ३, ३, ३, ९
भाज् केशिन्- तम् जैउ १, २, ३, ३
भाज् द्विप- पम् जैउ २, ३, १, ६,
-पेण जैउ २, ३, १, २
भाज-मायव- म् आ जैआ १,
३०८

भा-जात-, भा-जान-, आ/जन् गद्र
भाजातदाश्रव(←अजात-शतु)- म्
श ७, ५, ५, १४
भा/जि, आजयति शा १४, १,
आजयताम् ता २७, १०, १०,
आजयन्त ऐ २, ३, ६^३, ता १४, १,
भा...अजयत् ता १, ५, १९,
आजयन् शं १४, १, जै १५^३
भा-जयत्- न् जै १५^३
भा-जय(त्→)न्ती- -नम् ऐ
२, ३६
भाज्नि(व/अञ्)- -जि ता १४, ३,
१४, १७, ९, ७, जै १६५,
-जिम् ऐ २, २५^३, ४, ७, ८, ९,
शा १८, १^३, २३, ५, २८, १, श
२, ४, ३, ४, ५, १, १, ३, ४, १, १५,
५, १, १७, ६, १, २, १, ७, १, २, १,
११, १, २, १०, का १, ३, २, ४,
तै १, ३, ६, ७, ता १, ५, १९, ७, २,
१^३, ६, ११, ९, १, ३५, २८, १४, ३,
१२, जै १५^३, १३९^३, १६५, १७४,
१९२^३, जैउ १, ६, २, ७, गो २
१, १७, ५, ८, -जिपु ऐ १, १६
भाजि ग- -म् ता १५, ९, ६, जैआ †
आ १, ४, ६, ७, ४, ६८
भाजि घरण- म् जै १३९
भाजि जिरया- र्यायि ता १४, ३
११, २५, ९, ६
भाजि श्रिन्- -ताम् श ५, १, ५, २८
भाजि सुत्- -ताम् श ११, १, २,
१३, -स्तु श ५, १, ५, १०
भाजिज्ञानेभ्य- आ/ज्ञा द्र
आजिन्(←अजिन्)- -म् श ५, २,
१, २४
आजीगर्त(←अजीगर्त)- म आ १,
३०१
आजीगर्ति- -र्ति ऐ ७ १७
भा/जीव्, आ जीवति श ११, ८,
३, ६
आ जीवत्- न् जै १२१^३

†आजत् इति सा० सम्मतपाठ । ‡'अजीकम्' इति मुपा । § 'युधाजीवत्' द्र

भा/ञुप्, आज्यपताम् तैआ१०, १२, १
भा/ञुप्, भा" ञपय ऐ, ७, १७

भा/ञा, आज्ञानाति का १, ४, २, ६,
आज्ञानाति दा ४, ६, ७, ५, तां
१०, ७, ७, ७, आज्ञानानि दा १,
१, १, ७, २, १, ४, १, १, १, ३,
४, ७, ६, का १, १, ४, १, ४, २, ६,
७, १, १, ६, आज्ञानासि जैठ १,
१४, १, १, आज्ञानासि दा ४, १, ५, ९

भा निज्ञाने(न्य-)-न्या- न्या ऐ
६, ३, ३, गो ७, ६, १३, -न्यामि
ऐ, ६, ३, ३, गो २, ६, १३

भा जा- जाम १, ५, ८, -जाम्
जै ११०

आ ज्ञात- मू ते ३, ७, ११, ७

आ ज्ञान- मू ऐआ २, ६, १

भा ज्ञाय ए ६, ३, ३

भाज्य आज्य द्र

आज्य(आ/अञ्ज)†- ज्यम् ऐ १,
३, २, २, १४, २३, ३७, ३, १४, ४,
-९, ३, १, ७, १, ४, ६, १७, १६,
१८, १०, २७ ६, १४, ७, २१,
शा १, ७, ३, ४, ६, १२, १३, ७,
१४, १, २, ४, १६, ५, ६, १९,
८, १०, २०, २, ३, ४, २१, २, ३,
४, २२, १, २, ३, ६, ७, २३, १, ६,
२४, १, ५, २५, १, ३, ११, २६, ८,
११, १४, २७, २, २८, ६, शाअ
१, ७, शा १, २, २, ४, ५, ६,
३, १, १३, २०, २१, ७, २, २६, २,
१३, १४, १७, ४, ५, १, ७, २,
१०, ८, ३, २४, ९, १, १०, २,
७, २, ४, ३, १०, ३, १०, ६, १,
२७, ३, १, ४, १७, २, ४, ८, १५
३, १, ३, २, १, ४, ३, ११, ४, ६, १३,
५, २, १, ३, १०, १३, १४, १५, ६,
७, १, १०, १३, ८, १, ५, ३, ३,
११, ३, ६, ४, ४, २, ४, १३, ५, १२,
५, ४, ७, ३, १, ११, २, ६,

४, २४, २५, ४, ४, २२, ६, २, १,
७०, ३, ३, १८, ७, २, ३, ४, ९,
४, १, ३, ४, ३, ७, १, ३, २, ४, ८, ६, १,
५, ९, २, १, १, १०, १, २, ७, ११,
३, १, १, ४, १, १, २, १, ६, ५, ८,
६, ७, ६, ४, १२, ४, ४, ६, ७, ८,
१, १८, १९, ७, ३६, ९, १, ११, २,
७, १३, १, १, १, २, १, २, ६, ४,
५, ६, ३, ६, २, ५, १, ८, ६, २, १, १,
१४, १४, ९, ३, १, का १, ३, २,
१०, ३, ९, ५, १, ३, ६, २, ८, ९, १०,
१३, १४, ६, १, १७-२०, २, १, ४,
२०, २, १, ४, ५, ४, १०, १५,
तैआ २, ७, १, १८, १, ३, १, १,
१, ३, १०, ६, ४, १, ता१२, ७, १, ८,
१, १०, १८, १३, २, १, ८, १, १४,
७, १, ८, १, १५, २, १, १७, ११, ९,
१९, ७, ५, २०, ८, १, ९, १, २१,
१०, ४, म १, १, ४, १, १, ७, २,
३, ९, ४, १, जै १७, ४६, १२७,
१११, जैठ ३, ४, ३, ३, सा २,
७, ७, ३, ७, ९, गो १, ३, ५, ३,
७, ४, ३, १२, -ज्यस्य ऐ २,
१४, ७, ४, यो ३, ४, ६, १४,
४, सा १, ३, २, ७-१०, ५, ३, ७, ३,
६, १, ७, १, ३, १९, २७, २, ४, ३,
१०, ३, ६, ३, ८, ८, ३, १९, २३
२५, ४, ४, ५, १६, ५, ७, ११, ५
३, १, ११, ४, ४, २, २, ६, ६, ४, १२,
११, १, ७, २, १४, ९, ३, २, २, का
१, २, ३, १५, १६-१९, ३, २, १०,
तैआ २, १८, १, म १, ३, ६, ८,
२, जै १२१, -ज्या दा ११, ७,
२, ६, -ज्याताम् ऐ २, ३, ६, ता
३, ११, २, ३, ७, २, १, जै १५,
-ज्यानि ऐआ १, १, २, सा २७,
१५, सा १, ३, २, ७, १६, ६, १,
२०, ३, ४, १, १८, २, ९, ९, ३, १,
४, २, ५, २१, १३, ५, १, १, ३, १०,
४, २०, का १, ६, १, ९, १०, ता

७, २, ५, ११, २, २, ७, २, १७, ८,
१, २, १६, ३, ७, ५, २१, २, २, ३,
१९, ५, ४, ११, २, २०, १, १, ३,
१, ३, ३, १, ५, १, ६, १, ७, १, ११, २,
१४, ७, १, ३, २, १, ६, १, ९, १, १,
१०, ७, ३, जै १५, २, ७, १३, ७,
-ज्य ऐ २, १४, ३, ६, ३, १४, ५, ३,
ऐआ १, १, १, सा १४, ४, १७,
५, ता १६, १३, १३, जैठ ३, २,
१, ४, -ज्यम ऐ २, ३, ७, ३, २, ७,
४, ७, ४, ५, १६, सा १४, १, १७,
५, १६, ९, सा १, २, ५, २१, ४, ५,
४, ५, ३, ४, ६, १, २, १, ३, ३, १,
३, २, १, ८, ३, ११, ४, ६, ७, ३, १, ५,
६, ३, १, ७, ९, ३, २, ६, ५, ३, ४, २, ४,
२५, ७, २, ३, ५, ६, ३, २, २, ३, ४,
१, २, २, ४, ३, ७, ५, १, ३, २, २, ४,
८, ६, १, ५, ९, ७, १, ३, ७, ३, ७,
२, ४, १, ५, १३, ११, ४, २, १६,
१२, ३, ५, ४, ५, १, १, ३, २, ५, १३,
२, १, ७, ३, ६, २, ६, २, ११, १, १४,
१४, १, ३, १, ३, ७, २, ४, ८, का २,
२, ३, १९, तैआ ३, ८, ७, ता ९,
९, १२, १२, १०, १८, १७, ११, ९,
जैठ ४, ६, १, ४, सा २, ५, ३, गो
१, ५, ९, -ज्य ऐआ १, १, ७,
ता ३, ११, ३, ११, २, १, ७, १,
-ज्य ऐ २, ३, ६, ता ६, ८, १७,
१६, ७, २, ६

भाज्य तर्() दा १, ५
भाज्य स्व- सू षे २, ३, ६, ता ७,
२, १, जै १५
भाज्य दोह- हम् तां २१, ५, ५,
-हानि आ २, ४, १, ३, ता २१, ५,
५, सा १, ४, १६ आज्यादोह- द्र
भाज्य धन्य- न्वान ऐ १, २, ५
भाज्य धुर- न जै १६, -नाम् जै १६
भाज्य धूल्य- मू जै १६
भाज्य पु(√११)- पश दा ३, ४,
दा १, ४, २, १, ७, ५, ३, ३, ७, ३, ११,

† आ/ज्यतेरप्याहु ऐ जे द ‡ 'आज्यम्' इति मुपा ।

९, १, १०, का १, २, ३, १६, -पान्
 दा ३, ३, दा १, ४, १, १०, २, २,
 ३, २०, ६, १, ०२, का १, २, ३,
 १६, ६, १, १५, -पानाम् दा १,
 ५, ३, ११.

आज्य-प्रयोग- -मे ऐ. २, ३, १, २५,
 ऐआ ५, १, १

आज्य प्रभृत्यनिमारतान्त- -न्त
 शा १६, ९.

आज्य भान- -ग दां १, ६, दा
 ११, ०, ७, १३, ४, १, १०, -गाम्
 दा १, ५, दा १, ५, ३, २०, ६, १,
 १४, ३, ३९, ९, १, ९, २, २, ३, ०,
 का १, २, ३, १५, ५, १, २८, २९,
 ०, ६, ०, ११, १०, -गयो ऐ १,
 ४, १७, -गा दा ११, ४, १, १०,
 ११, १६, गो १, ३, १०, -गाम्
 दा १, ४, का १, २, ३, १८, १९,
 -गान् दा ११, ४, १, ४, गो १,
 ३, ८, -गानाम् गो १, ३, १०,
 -गाम्याम् दा १, ६, ३, ०५, २६,
 ० ६, १, २३, का १, ६, १, १५,
 -गौ दा १, १, ३, ५, ४ १०, ७,
 १, ३, ५, ७, ८, ७, २, ८, २, १८,
 १०, दा १, ६, २, १२, ३, १९, २३,
 ३८, ४१, ४, ५, १९, ११, १, ५,
 ९, ६, ०, २९ २, ६, ४, १०, ४, ३,
 १९, ७, ४, २, १२, ४, ३, ५, १,
 २, १३, ४, १, १३, १५ ०, ७ १०,
 १३, १४, २, २, ५, १ ४, ७,
 गो १, १, ३९ ३, १० २, १, १९
 २१, ०३, २५

आज्य लिङ्ग(√लिङ्) -म दा ९
 ३, ३, १४, -साम्याम् दा १, ३, १,
 २४, ०५

आज्य रूप- -पेन शाआ ४, ३ ४
 आज्य विलापनी- नीम् दा १, ९,
 २, १ ३, ४, १, २० ५, ३ १३ ५,
 २, १, १, -न्या दा ३, १ ४ १०

आज्य-शेष- -म् सा २, २, १.
 आज्य-सहस्र- -घ. दा १६, ६.
 आज्य-स्थाली- -म् जै १०७
 आज्य-हविस्- -विप ऐ १, ०५,
 दां ८, ९, दा. १, ५, ३, ६,
 ९, ०, ७, ३, ४, ५, ६, ११, ४, १,
 १५, गो १, ३, ९, -विपा ऐ,
 ७, ४.

आज्या(←ज्य गद)दोह- -द्वानि
 वा ०, ४, १-३,

आज्या(ज्यऽअ)नरोप- -म् शाआ
 ११, ५

आज्या(ज्यऽआ)टुति- -तय दा.
 ११, ५, ६, ५, सा १, ०, ५, -नि ऐ
 ०, १४, दा १, ७, २, १०, २, ३, २, ४,
 -तिभि दा ११, ५, ६, ५, १ ७,
 ३-१२, -तिम् दा ७, ६, दा
 १२, ८, १, १९, जै ५, -ती ऐ ८,
 १०, ११, ऐआ ५, १, १, शाआ
 १, ४, ४, ३, ६, ११, ४, ४ ४, ५,
 ७, ५, १२, ६, १, ३७, गो १, १,
 १५, -स्या गो १, ०, २१

आज्य(आ√अञ्) ए, ८, ६, शाआ
 ४, ३, ९, ८, १३, ४, १०, ८, दा २, ४,
 ०, १, ०, १२ ४, ४, ६, ७, ५, १, १०,
 आच्या ता २१, ०, ५

आच्या(ज्या गद) दोह- -द्वानाम्
 ता २१, ०, ५
 आच्यादोह एव- -म् तां २१,
 ०, ५

आञ् (आ√अञ्), आह्ते तैआ
 १ ४ १, आनक्ति दा ३, १, ३, १०,
 १३-१५ १७, आनक्ति दा ३
 १ ३, १०, १६, १७, आञ्जते तै १,
 ६, ७, २, आ अञ्जत सा २० १३,
 ३ आञ्जन्ति ए ३, ता आह्क
 ता २० १३, ०, आञ्जत तै १,
 ६ ७ २, आञ्जी तैआ ४ १०, ४,
 ५ ५, ८, १०

आज्य जै ६.
 आञ्जन- -नम् ऐ. १, ३, दा. ३, १,
 ३, ११, तै. ३, १२, ६, ४, -नेन
 तैआ ६, १०, २

आञ्जन-ह(स्त→)न्ता- -न्ता शांआ
 ३, ४

आञ्जना(नऽअ)म्यञ्जन्- -ने दा
 १३, ८, ४, ७

आञ्जस्य(←अपत्)- -म् गो १,
 ५, १०

आञ्जिगऽि- -स्य आ १, २६०
 आञ्जोक्ते- -स्य जैआ १, २६०.

आह्ता ता १२, ४, १६
 आह(←अह)- -त ता २७, १५, ३

आह्णाह(←अह्णार)- -र दा १३,
 ७, ४, ४, जैउ २, २, ४, ११.

आह्म्य- -रस्य दा १४, ८, १०, १

आहक- -कम् मा १, ८, १३, १४, १५.
 आह्य- -ह्य दा १४, ६, ११, १,
 -ज्य इज्य दा ९, ५, १, १७,
 -ह्या इज्य दा ९, ५, १, १७

आह्य दुहितृ- -नृणाम् ऐ ८, २०
 आहि- -णी ऐआ २, ७, १, तैआ ४,
 ४२, ५, जै २७

आण्ड- -ण्डम् शाआ ७, ४, दा ११,
 १, ६, १, २, तै १, ६, २, ८, जै २१२,
 गो २, ३, ९, ६, १, १, -ण्डस्य तै १,
 ६, २, ४, -ण्डयो दा १२, ५, २, ५,
 ता ९, २, २२, -ण्डाभ्याम् दा
 ७, ४, २, २६, १४, ३, १, २२, जै
 १५, ०, -ण्डौ दा ७, ४, २, २४,
 २६, १४, ३, १, २२, तै २, ३, ६,
 ३, ७, ३, १, १, ६, जैउ ३, १, ३, ४

आण्ड सोम- -सम् तैआ ३, ११, ४,
 -दो तैआ ३, ११, ४

आण्ड पीत- -ता तैआ १, २७, ६
 आण्डो√धू, आण्डोभव तैआ १,
 २७, १

आण्ड्य- -पह्यौ गो २ ० ६

† आच्यादोह इति पठन्तम् MIV । ‡ छान्दसो दीघ । § √अञ्जि गद । † पाठभेदादेव द्विविध
 प्राति । ¶ मण्डूक १ शा. १ ।

आत् श. ८, ७, ३, १२, तै १, ५, ४, २,
२, ७, ४, ३.

आ√तन्च्, आतनक्ति श १, ७, १,
१८, १९, आतनक्ति श १, ७, १,
१९, तै ३, २, ३, १०

आ तन्च् ऐ ७, ४, वा १, ६, ४, ६,
५, ३, २, ६.

आ√तम्, आततान तै १, ७, १, २३,
२, ४, ७, १०, ८, ६, ३, आततान तै
१, ४, ४, १०, आ "ततान तै २,
४, २, ६, आततन्च् श ६, ३, ३, ६,
७, १, १, २३, तै ३, ६, १०, ५,
आतनुच्य तैआ १, १२, १

आ तत् - त ऐ ३, ११, -तम् श
३, ७, १, १८.

आ त-य जै २६

आ तान- ०न श ३, ८, २, २, -न
ऐ ७, ४, ६, १२, १६, १८, २०,
ऐआ ७, १, १, -नम् श २५,
५, -ना जै ११७

आ√तप्, आतुपति श ७, ३, ४, १३,
१४, १, १, ३३, तै १, ७, ७, ३,
तैआ १, -४, १, ३, १३, २, जै
११७, जैउ ३, ६, ४, ७, आतपन्ति
तैआ १, ७, १, ३, ४, जै ११७,
आतपाम जै ११७, आतिषु तै
२, ७, १८, ३, आतप जै ११७

आ तप- म् जै १४४
आ तप-वच- ०वा ऐ ८, ५,
८, १७

अ तप- च् तै ३, १०, १, १

आ तमाच् (तमच्) आ√त्वा द्र

आ त्दस् आ√त्द् द्र

आतान आ√तन् द्र

आति- नय श ११, १, १, ४

आतिच्छन्स (←अतिच्छन्म्) - स
दा २३, ६, -सम् श २३, ६,
८, २९, ५, शाआ ११, ७

आतिष्ण ध्नुः (←आतिष्ण) - ध्यम
श १, १५, १७, २५, ३०, ४५,

शां २, ९, ८, १, वा ३, २, ३,
२०, ४, १, १, २, ११, १५, १६,
१७, १९, २६, ३, १२, ७, ३,
१, ४, ९, ५, १, २१, १२, १, २, १,
१४, २, २, ४, तै १, ५, ९, ३, २,
२, २, ६, ८, ७, ता १४, ११, ३७,
आ १, १०१, गो १, ४, ७, २, २,
११, -ध्यया गो १, ४, ८, -ध्यय

ऐ १, १५, तां १४, १२, १, -द्या
शा ८, २, -ध्याम् श १९, ४,
-ध्याय ऐआ १, १, १, -ध्यायाम्

ता १८, ३, २, -ध्ये ऐ ३, ४०,
शा ८, १, ९, १, जीआ १, १७९,
शा १, १४७, १७९, -ध्येन ऐ
३, ४५, शा ८, १, वा ३, ४, २,
१, ३, १, ७, ४, ५, १५, ७, ३,
७, १, १२, १, ३, ४, १४, १, ३, १

आतिध्य स्व- स्वम् ऐ १, १७

आतिध्य व(त्-)-ती- त्यौ ऐ १,
१७

आतिविज्ञान्य- म् का २, १, १, ८,
-मूड्य श १, ४, १, ८

आतिष्ठ (←अति ष्ठ)- ष्ठय ऐ ८,
६, १२, १३, १४, १७, १८, १९

शातोपादीय (←अतिपद)- यम् ता
१२, ११, १७, १६, -ये अ१, ५७२

आ√तुद्, आतुतोद् तैआ ६, ४, २

आ तृजा- च्वा श १४, ७, १, ३, १

आ√तृष्, आतृषोतिः स ३

आ√तृष्, आतृष्ते श ७, ४, २, २

आ तृदस् (कृष्ण) तैआ ४, ७०, १,
ता ९, १०, १

आ त- आ√श अद्र

आत्मन् (√अत्) - ०-मन् तै ७, ३
११, १, -४, ३, ४, -मन् ऐ १,
५, २, ९, ६, २० ऐआ ७, १, ६

शा ३, ७, ५, ४, ७, १, ३, ९, ८,
६, २, ६ १२, १, १५, ७, ३, ४,
१६ ३, ४, ८, १७, २, ७, १८, ६,
१२, १, ७०, ३, ४, ७, १, ४

२३, ८, २७, ६, शांआ १, ८, १, २,
१, १६, वा २, ६, ३, ७, ४, ३, १,
३, २७, ४, ६, ९, १२, १३, १४, ४,
३, ४, ५, ६, १, २, २, २, ४, ९, ४, ३,
१५, ५, ४, ५, ६, १, ६, ७, १, २, २५,
२८, २, १, २, १५, ३, ८, ५, ३, ३,
११, २५, ५, १८, २१, २३, ६, ६, १,
१०, २२, ७, ३, ७, ७, १, १, २, ६,
२, ७, १४, ४, २०, २, २, ८, ४, १०,
३, १, २, ५, २०-२३, २५, २८,
४४, २, १७, ४, १, १, ७, ५, १,
२०, २, ४, ५, ७, ८, १, ३, १०, ४,
१०, ७, ४, १६, ४, ३, २०, ५, ३, ३,
६, ३, ४, ७, २, ९, १०, १, ७, ३, ६,
९, १, २, ५, ३, ८, ४०, २, ७, ६, ३,
१६, ४, १, २, १५, ५, १, ७, १०, २,
७, १०, १, १, ९, ३, ३, १२, ३, ४, ५,
५, ५, ४, ३, ३, ३, ३, ३, ३, ४, १२,
६, ३, ३, ११, १, ७, ३, ३, ३, ४, ५,
६, ७, १, ३, १२, ३, ४, ११, ७, ७,
१, १३, ३, ४, ८, १, ५, २, १, २२,
२, ७, ८, ३, २०, १, १, १२, १३,
१७, १५, १६, १७, २, ९, १३, १,
१, ४, ५, ६, ७, १, १, २, ५, ३, ६, ८,
८, ५, ४, १, ११, १५, २, १०, ६, २,
२०, १४, १, ३, १९-२३, ३, १,
३१, ५, ३, ६, ८, ८, ९, वा १,
२, २, ९, तै १, १, २, ६, १०, १,
२, ६, ४, ३, ७, ५, ४, ३, ४, ३, ३,
६, ३, १०, ५, ३, २, ९, १, ७, ६, ८,
८, ५, ३, २, २, ३, ४, ५, ४, ७, ७,
८, २, ३, ३, ४, १, २, ४, ३, ४, ५, ६,
६, ६, १, ६, ४, ५, ६, ५, ६, ७, ९, ३,
३, ३, ५, ७, ११, ९, १, ९, ७, २,
३, ९, ३, ४, ७, ४, ११, ८, ७, तैआ
२, १८, १, ७, ७, ८, १०, ९, ११,
ता ७, १, १०, १०, ३, १, १४, ५,
१३, १७, ११, ९, २४, १३, २,
जै ७८, १३, १, १५, ३, १८, जैउ
१, १, ४, ८, ३, १, ३, २, २, २

१ आत्मन् इति पाठोऽस्मात् । २ आतृषोतिः (√अत्) इति या २, ४ ।

४, ५, १, १, ५, १, गो १, २, ०१,
 २, १, २, ३, २, १, २, २, ४, ९, -स्मन
 ने १, २, ०, २, ११, ३, २, ४, २, २, ३,
 ७, १, ३, ३, ३, ४, ऐआ १, ३, ७,
 ३, ०, १, ४, ७, १, ६, ३, ३, ३, शा
 २, २, ८, ५, १, ५, ३, ४, १, ६, ७, २, २,
 ८, २, ८, ९, शाआ १, ७, २, ७,
 ६, २, ०, ८, १, ६, शा १, २, २, ५, ३,
 २, २, ४, ३, ११, २, ३, ४, ३, ५, ६, १,
 २, ३, १, ४, १, २, २, ३, २, ३, ६, २,
 १, ९, १, १, ९, ४, ३, २, ५, ४, ३,
 ४, २, १, ३, ५, २, १, १, ०, ४, ४, १, ५-
 १९, ६, ५, ३, ४, ५, ७, ३, १, २, ८,
 ४, १, १, २, २, २, ४, ५, ३, ०, ३, १,
 ८, ३, १, १, २, १, ३, १, ४, १, ५, १, ७,
 १, ८, २, ५, ७, ३, १, ६, ७, २, ७, ८,
 ४, १, ७, ८, २, १, १, १, ५, १, ६, ५, १,
 ६, ७, ६, १, १, २, १, ३, ७, १, ७, ८,
 २, ३, १, ५, १, ६, ३, १, ६, १, ७, ४,
 १, ९, २, ०, १, २, १, ७, ४, २,
 १, ७, ४, ५, ५, १, ५, ३, १, ०, १, ४, ५,
 ४, २, ७, ८-१, ७, १, ८, २, ३, १, १,
 ५, २, ८, ३, ३-७, १, १, १, ६, ५,
 ८, १, १, १, १, ३, ८, ३, ५, ७,
 १, १, २, ७, ३, १, ४, ८, ३, ९, २, २,
 १, ३, १, ७, १, १, ४, ४, २, १, ६, १, ९,
 ०, ८, ५, १, २, ३, ४, ५, ६, ६, ५
 १, ४, ६, ७, ३, ०, १, १, १, ०, १, १,
 ८, ७, ३, ६, ७, १, ५, ४, २, का १, २,
 १, १, ४, ३, ४, १, १, ४, ३, ०, ६, १, २,
 ती १, १, १, ४, ३, ५, ४, ४, ४, २, १,
 ५, ४, १, २, ६, ७, ७, १, ७, १, ७
 २, १, ४, ७, ८, २, ५, ५, ३, २, १, ७,
 २, १, ४, ३, २, २, २, ८, ५, ९, १, २,
 १, ०, ३, १, ३, २, ५, ७, १, ०, १, ०, २,
 ७, ५, ८, १, ०, १, ७, शा २, ८, १,
 ७, ३, ०, ४, १, १, ३, ८, १, ७, ४, २,
 ता ४, ०, ०, ७, १, १, ३, ६, ४, ६,
 ४, ६, २, १, ३, ४, ७, ७, ८, ३
 १, ०, ४, ९, १, ३, १, ४, ०, १, ४, ३,

१, ४, ७, १, ४, ९, १, ५, ७, १, ६, ०, ०, ७,
 गो १, ०, ४, ७, ३, १, ९, ०, २,
 ३, -स्मना ऐ २, ७, १, ५, १, ६,
 २, ७, ३, १, ३, ३, ३, ९, ४, २, ३, ५,
 ३, २, ६, ४, ३, ५, ८, ९, ऐआ २, १, ८,
 ७, १, ५, ३, शा ८, ३, १, ०, ३, १, ३,
 ३, शाआ १, १, शा १, ४, १, ३, ५,
 ८, १, ३, ४, ३, १, ४, १, २, ६, २, १, ६,
 ६, ०, ३, ६, ४, १, १, १, ७, ३, ३, ३,
 ८, ७, ३, ०, १, ७, ४, १, २, २, ६,
 २, १, ८, ८, २, १, ६, ४, ४, ३, ७, २, ८,
 ९, १, १, ३, ३, २, ७, ३, २, ७, ४, १, २,
 ४, २, १, ५, ५, १, ०, २, ७, ५, ३, १, ०,
 १, १, ८, ९, २, ४, ८, ४, १, १, २, १,
 ५, १, ३, ६, ५, ५, १, २, १, ३, २, २, २,
 ४, ८, ३, १, ९, १, ३, ५, १, ६, ८, १, ५,
 १, ४, ४, १, ८, २, ३, १, ३, २, ३, ७, १,
 ६, २, १, ४, २, का १, १, २, १, ०, २,
 १, ९, ते १, ९, ६, ४, ४, ९, ५, ५,
 ६, ०, ६, ६, ५, ८, ७, २, २, १, ५,
 १, १, २, ४, ६, ३, १, १, १, ५, ८, १, २,
 ८, ८, ९, ३, २, ९, ८, ३, ५, १, ७,
 १, ४, १, ८, २, ०, ५, ९, १, १, ३, ताआ
 १, २, ३, ८, ९, १, ०, १, ४, ता ५, ५,
 १, ५, ६, २, ७, १, २, ६, ६, १, ३, २, ८,
 १, ६, १, २, ३, १, ८, १, ६, ८, ६, २, १,
 १, २, ४, १, ३, ३, ४, २, ८, ९, ३, २,
 ३, ६, ४, ५, ५, २, जै १, ३,
 ४, १, ३, ६, ६, ६, ४, १, ०, २, ४, जै
 १, ४, २, ३, २, ७, ४, ६, ६, ३, ७, ४, १, ०, १,
 १, ३, २, १, ७, १, ५, ३, १, ५, ०, ५,
 गो १, ५, ४, २, १, ७, २, २, १, १,
 -स्मणि ए २, ३, ०, ३, ८, ४, ०, २,
 ७, १, २, १, १, ऐआ २, ५, १, ३, १,
 २, ता ०, २, ८, शाआ ७, ४,
 १, १, १, ५, १, १, ३, १, ३, १, ३, ३,
 ३, ७, ४, ४, १, ५, ५, ५, ५, ३, ६,
 ७, ३, १, २, ३, १, १, १, ७, ६, ७,
 ३, ३, ३, १, ०, ४, १, १, १, ८, ०, ७,
 १, ३, ०, १, १, ३, ४, १, १, ३, ३, १, ३,

१, ३, ५, १, ४, १, ५, ६, ३, ०, ७, ०, २, ८,
 ३, ६, का १, ०, २, ७, ४, ३, ४, १,
 ४, ३, ३, ५, २, ४, १, ५, ६, ३, २, ४,
 ती ३, १, ०, ८, ९, ता ५, ६, ५, १, १,
 ५, १, १, ६, १, १, ७, १, ७, ५, १, ९,
 ५, १, १, जै ४, ६, ५, ८, गो
 १, २, २, ०, २, १, २, २, ३, १, ३, १, ९,
 २, २, -स्मने ए १, २, ८, २, ९, ३,
 ४, ८, ४, १, ९, २, ०, ५, २, २, ऐआ
 २, ३, ७, शाआ १, १, शा ३, २,
 १, ३, ०, ४, ५, ६, ३, १, ४, ४, १, ३,
 ७, १, ८, १, ९, ३, ३, १, ८, ती ३,
 ३, ६, १, १, ७, ५, १, जै १, १, ८, ३,
 ६, २, १, १, ३, ६, ९, १, २, १, ५, १, ८,
 ४, २, ७, १, ०, प १, ४, २, ३, १,
 जै १, ७, १, गा २, १, ७, २, ३,
 -स्मणि ऐ ६, ७, शाआ ६, २, ०,
 शा १, ०, ४, २, १, ८, जै १, १, ८,
 ३, ८, ९, -स्मभ्य का १, ६, २, ८,
 -स्मसु जै १, ६, ५, १, ८, ५, -स्मा ऐ
 १, १, २, २, १, २, २, २, ६, ३, ०, ४, ०,
 ३, १, ८, २, ३, २, ४, ४, २, ३, ६, ८,
 २, ६, २, ८, २, २, ३, १, ७, १, ३, १, ५,
 ८, २, ऐआ १, १, २, ४, ३, ३, ३,
 ५, ७, ८, २, २, ४, ३, १, २, ४,
 ५, ७, ४, १, ५, १, ६, १, ३, २, १, १,
 २, ३, १, ४, ६, ५, १, २, शा २, ७, ३,
 ८, ६, १, ५, ८, ३, ५, ९, ६, १, ०, ३, ५,
 १, २, ७, ३, ३, ५, ६, १, ४, ४, १, ५,
 ३, ४, १, ६, ४, १, ०, १, ७, १, ७,
 १, ८, १, ०, २, ०, ३, २, २, ८, २, ३,
 ६, ८, २, ७, १, २, १, ७, २, ८, ९,
 २, ०, ८, शाआ १, १, २, २, १,
 ३, ६, ४, ९, १, १, ५, ८, ६, ४, ७,
 ८, ६, १, ०, १, ७, १, ८, ७, ७,
 ५, १, २, ३, ४, ५, ७, १, १, १, १,
 ३, ६, १, ३, १, ७, शा १, २, २, ५, १,
 २, २, ४, ५, ५, ८, १, १, ७, १, ९, २, ३,
 ०, २, ५, २, ८, २, २, ३, १, ४, ३, ३,
 ३, २, ३, ८, १, २, ३, ७, १, ३, ४, १,

२,२१,२,२,१,५, १६,२,१,५,०,
 ५,३,३,४,५, १०, ४,१, ५,४,
 ४,५,४,६,५,६,८, ६,१,१, १४,
 ५,२,२,३०, ६,१,१,६,३,२,१,७,
 २४, २,४,६,९, १२,१३, ३, ३,
 १२, २६,४, २,६, ५, ३,४, ९,
 ४,१,२,१६,६,१,९,१०, २२, २,
 ७,१३,१५, १६,४, ५,६, ७, १,
 २०,२१, २,६, ७, १, १, १-
 २१,२,७, १२,१३, १४,२०,२,३,
 ४,३,१,२,३,५,६,२,३,४,१,२,५,
 २,१७, ५,१,१,२,१,२,२७, ३२,
 ४३, ८,१,४,३, ३,४, २,१,६,
 ४,१७,१८, ३,४,११,४,३, ८,९,
 १३,१४,१५,१६, १८,१९, ८,८,
 ६,१,१०,१२,१३,२,३,१८,७,२,
 ८,१०,११,१३,३,५,९,१,१,४,३,
 ४,४,२,४,२९,३८,२, १,२२,२,३,
 ३,५,१,३,१,६,२, ७,३,१, १६,
 १७,१८,१९,४,१२, ११,१५,४,
 ४,६,८,९, ५, १, ७, ११, २२,
 २,१२,१३,१६, १०,१, १,६,७,
 ९,१०,२,४, ५,८, ९,२,२,५,
 ३,५, ११, ६, १४,३,५, ७,१३,
 १८,४,१,१,२, २,३, २१,२६,
 २७,२९,३०,५,२, ५,१,३, २,४,
 २३, ४,५, ७, १०, १२, १४,
 १६, १७, १८, १९, २०, २१, २२,
 २३, २४, २५, २६, २७, २८, २९,
 ३०, ३१, ३२, ३३, ३४, ३५,
 ३६, ३७, ३८, ३९, ४०, ४१, ४२,
 ४३, ४४, ४५, ४६, ४७, ४८, ४९,
 ५०, ५१, ५२, ५३, ५४, ५५, ५६,
 ५७, ५८, ५९, ६०, ६१, ६२, ६३,
 ६४, ६५, ६६, ६७, ६८, ६९, ७०,
 ७१, ७२, ७३, ७४, ७५, ७६, ७७,
 ७८, ७९, ८०, ८१, ८२, ८३, ८४,
 ८५, ८६, ८७, ८८, ८९, ९०, ९१,
 ९२, ९३, ९४, ९५, ९६, ९७, ९८,
 ९९, १००

६,१०,१७,२३,२४,२६,२७,२८,
 २९-३१,३, ६, ७, १५,२५, ९,४,
 २६, का १,१,५,१३,३, १,१६,
 १७,१८,१९, २०, २१,२,४,
 ती १,१,६,३,४, २,१, १७, २२,
 ६,४,७,६,४,२,६, ५,५,८, ७,४,
 ३,२,१०,३,३,१,५,७, ५, १,३,
 ७,९,९,३,१०,८, ९, १२,५, ७,
 ९,८, तीआ १,७,६, २, १३,१,
 १४,१,१५,१,१६,१,१८,१,३,४,
 १,११,१,२,३,५,७,९, ६,१,४,७,
 ३,७,५, १,७, १,८, १,१, २,१,
 ३,१,४,१,५,१,६,१,६,१,१०, १०,
 १,११,१, १४,१, २९, १, ३३,१,
 ३४,१,३६,१,६,१,१,१,३,४,३,
 ४,३,१३,३,४,७,१, ०,१,७,२,३,
 ७,३,७, २४,९,२०,२६,११,११,
 १९,५,११,११,३, २०,१६,२,३,
 २०,५, ३, ८,७,१,८, ५, ४, आ
 २,२३, १५, ४, २,८, म १, ५,
 १८, ६,३,४, २, ४,५, जै १३७,
 १५०, जैड १, १४,१, ५,३,१,
 २,४, १७, ३,१, ३, ५, ४,३,३,
 ४,१, स ४, गो १, ४, २,९,
 १४,१५,२०,३,१०,४,१८,१९,
 ५,३,४,२३,२, १,३, २६,२, ६,
 ३,२१, २२, ५,४,१४,६, ८,९,
 -स्वतः प्राणा द्वे २०, वा १३,
 ५, १, २३,५, १५, -मानम् ऐ
 १,१९,२,३, ३,४,३,९,४०,३,७,
 २४,४,४,४, ४,६, २२, ५, ७,
 १५, ३२, ६, ४, २४, २७, २८,
 २७ ७ १५ २०,३,१, ३, ८, ९,
 ऐआ १,१,२,४,३,५, ८, २,३,
 १,२, ३, ४, ५, ६, ७, ८, ९, १०,
 ४,६, १, १, २, शां १,५,२,५, ८,
 ७, ४, ८, २, २, ६, १०, २, ५, १२, ५,
 ७, १३, ३, ९, १५, १, १६, ५, १०,
 १७, १, ७, २३, ६, २५, १०, २७,
 ३, प्राणा १, १, २, १, १, ७, ४, ६, ६,
 २०, ७, ४, ८, १, २, ५, ७, ११, १३,

१, शा १, २, ५, ७, ३, ४, १६, ४, १,
 ३५, ३, १०, ८, ३, १९, २, २, ४, ७,
 ९, ३, ३, १, ९, ८, २१, ४, २, १४,
 ६, ३, ८, १५, १६, ८, ५, ५, ६, ४,
 ७, ४, ३, ४, ५, ६, १, १, ५, १, १, २,
 ४, २, ४, ६, १, १, ६, २, १, ५, ८, ९,
 २, ४, २, १३, २, ५, ३, ३, ३, ६, ४, ७,
 ६, ५, ३, ५, ९, ४, १, ३, १६, ६, १,
 ९, १, २, २, १, ३, ४, ५, ६, ७, २, ६,
 ११, ८, २, १, ७, १, १, २, ६, २, २१,
 २, १, ६, २, ८, १, ४, २०, २, ४, २, ३,
 ३, १, ३, ६, २, ८, ४, १, २, ५, २, ७,
 १९, ४, २, ३, २-३, ६, ३, ८, १, ४,
 ७, ४, ३, १, ९, ६, १, १०, २, १, ८,
 ७, २, ९, ११, १३, १४, १६, ३,
 २, ५, ६, १८, २१, २, १, १, ३, ३,
 २, ४, ७, २९, ३, ३, ३, ४, ३, ८, २, १,
 २२, २, ३, ३, ५, ३, ३, १, ६, ४, १२,
 ४, ३, ६, ४, ८, ५, १, १३, ३, १२,
 १३, १०, १, १, १०, ३, १, ३, ७, ४,
 १, ८, २, १, १, १, १, १, १, १, १,
 २, ३, ६, ८, ५, १, २, ९, १०, १३,
 १४, १५, ६, १५, ३, २, १३, ५, १४,
 ४, १, २, २, १, ४, २, २, ६, २, ६, ३, १,
 ५, ३, १, ३, ४, ५, २, २, ३, ३, ३, ४, ५,
 ६, ७, ९, ११, ६, ३, २, ६, ५, ३, ११,
 १, ८, २, ३, ४, ५, २, २, ४, ३, ३, ५,
 ५, २, १, ८, १, ९, १, ७, १, ३,
 १२, २, ३, ६, ७, ३, ४, ११, ७, १,
 १४, ३, २, २, ८, १, २, ३, ३, १, ९, १,
 ७, ९, ३, १, ९, १३, ७, १, १, ८, १,
 १७, २, ८, १३, ३, १, ९, ४, ७, ५,
 १९, २, १, २, ८, ६, ४, १, ७, २, ४,
 १६, १८, १९, २०, २१, २२, २३, २४,
 का १, १, ४, १३, २, ४, ६, ७, ३,
 १, २०, ४, ३, ५, २, २, २, ५, ती १,
 ३, ३, ४, ४, ७, ७, ८, ६, ५, ७, १, ९,
 ७ ७, १, २, २, ३, ४, १, ३, २, १, ६,
 ४, ७, १, ५, ८, ८, ६, ४, ६, ३, ३, ७,
 ४, १०, ७, ३, १, ५, ९, ७, ४, ९,
 ३, १०, ११, १, १२, ७, ३, ९, ७,

तैआ १,२,३,८,९,२,८,१^१,१८,१,
 ३,११,१,२,३^१,४,५, ४,२, ५,८,
 ७,१,८,१^१,९,१^१,१०,५^१, १०,
 १,४,९,१,६,३,१^१, ६,४,१, ता ५,
 ३,१०,५,१६, ६,४,१,६,४,७,२,
 १,७,७, ८,१,५, ६,९,११, ९,६,
 ८, १०,४, ३, १४,३, २२, १५,
 ८,२^१,१६,१,१२, ५,२३^१,१२,४,
 १८,११,१^१,२२,९,४,२४,१३,३,
 ४ १,४^१,५^१,६^१,२,३,८, म २,४,
 ५, जै ३०,५१^१, १०१^१, ११०^१,
 ११४, ११७, १२७, १३०,१५९,
 जैड १,१,३,७, ६,३,८^१,१०,१,
 ४,१५,१,२,३,७,२,६,४,४,३,१,
 ३,३,३,५,२,५,११,५,५,८,६,५,
 ४,४,४, सा २, १, ७, गो १,१,
 २, ६, १२^१, २०,३०, ३,९,२,७,
 १९^१,२०^४,४, १८,१९, ५,८^१, २,
 १, ३, ७,२, १,१९^१,३, ३,६, ८^१,
 २०,४,१०^१, ५,३^१, ४^१,६, ७,८^१,
 ९^१, -स्नातो श ७,४, २,२०^१

आराम←आरामन्
 आराम काम- -म श १४,७,२,८,
 -मम् श १४,७,१,२१
 आराम कैवलय- म् गो १,१,३०
 आराम उद्योतिस्- ति श १४, ७
 १,६

आराम तम् () गो १,१,६
 आराम-दक्षिण- -म् श १०, १
 तां ४,९,१९, जै १६२
 आराम श्वा- दा तै ३,८,१८, ५
 आराम तिष्ठयण- ण श १०, ३,
 श ११,७,१,२, -णम् शां १०,
 ३^१, -णेन गो १,५,८
 आराम (न्य→) न्या तां १६ १,९
 आरामन् वृत्- -म् ए १,२० तै
 २,३,६,१^१, ३,११,१, -न्यान् तै
 ३,७,५,३
 आरामम्बुली- तीमि तेआ १,
 १०,२०

आरामन्विन्(-न्+विनि)- -न्वी श
 १०, ६, ५,१,७, १४,५,१, १३^१,
 तै १,२,६,४
 आरामन्विनी- -नी श १४, ५,
 १,१३
 आराम भैषज्य- म् गो १,१,३०
 आराम याजिन्- -जी श ११, २,६,
 १३^१

आराम वत्- वान् जैड १,१४,२,११
 आराम विद्(√विद्)- -त् श १४,
 ६,७,४
 आराम विद्या- -द्या श १०, ३,
 २,१३
 आराम-सकृति- -ति ऐ ६, २७,
 गो २,६,७, -तिम् ऐ २, ३९,
 -तै शा २०,३
 आराम स्नि- -नि श १० ८,१,००,
 तै २, ६, ३,५
 आराम समित,ता- तम् श ६,६,३,
 १७,७,२, २, १७^१, ५ १,१४^१,२,
 २,२,२, १०,४,१,३^१, १४^१,००^१,
 -तम् श ६,६,२,१२,७,१,१,३,७,
 -तेन श ६,६,३,१७,९,०,२,२
 आराम स्वरण- -णान् तै २,३,७,१
 आरामा(-मऽआ)हृति- -तिम् श
 १२,५,२,१३
 आरामे(-मऽइ)श्व- -रम् तैआ १०,
 ११,१
 आराम्यु(त्म+यु,†- म्यानाम् तै ३,
 २,८,११
 आराम्यव- -वम् तै ३, २,
 ८,११
 आराम(←अजि)- -त्रम् आ जैआ १,
 ३३६ १४२, -त्राणि आ तैआ १,
 २५०,२५१, -त्र आ जैआ १, ८४
 आराम्यु- -य ऐ ८,२०^१, शां २२,
 ३^१, २४, ५, दा १४, ५, ५, -२,
 ७, ३, २०, जैड ३, ७,३,२,
 ४, १, ४, ९, २, १, गो १,
 ३, १७, -यम् तां ६, ६ ११,

-यस्य ऐ ७,१, गो १,३,१८,
 -यात् श १४, ५,५,२१, ७,३,
 २७, -याय श ४, ३, ४, २१^१,
 जैड ३,७,३,२,४,१, ४,९,०,१,
 गो १,२,१७, २,३,१९
 आग्नेयी- धीम् जै १४१, -व्या
 दा १,४,५,१३
 आग्नेयी-पुत्र- -त्र ज १४, ९,
 ४,३१, -त्रात् श १४,९, ४,३१
 आथवण(←अथर्वन्)- ण श ४,
 १,१,१८, ६,४,२, ३, १४, १,१,
 १८,२०,२५, ४, १३,५,५, १६,
 १७,१८, १९, २०, १०, १, २,३,
 २८, जै १८६, गो १, १, ५,
 २२, -णम् ता ८,२,५, १२,९,
 ८,१६,१०,९, जैआ १,३३१,२,
 १०,९, आ १, ३१२, ३३१, २,
 २,९, जै १८६, गो १, २, १८,
 ३, १९, -णस्य गो १, २, १८,
 -णात् श १४, ७,५, २२, ७,३,
 २८, -णान् गो १, १, ७,
 -णानाम् गो १,३, १९, -गाणि
 ता १२,९,१०, -णाय श १४
 ५,५,१७, गो १, २, १८, -जै
 गो १,१,५^१
 आथवणी- जीमि गो १,३,१८
 आदत् आददान, आदम् आ/वदा
 आ-ददा(√ददा)- -दोम् तै ३, १२,
 ९,२, सा ३,४,४, -दो एआ ३,
 २,६, दांआ ६, ११, ८, ७, दा
 १४,५,१,९
 आ ददाम- -न ऐ ४,२४
 आ/दद आधर्त् तै ७,४,३,१
 आ/दा(→√ददा) आदत् ऐ ३,१,४,
 १,७,२३^१, ८६^१, दा १,२,१,१,
 १,१०,१९,२,१,३,१४,६,३,४^१,
 ३,१,२०, २०, २,१,६, ५, १, ७,
 १,११,८,३,११,९,२,१,२,६,१,
 १८, ३,२,१, -३,२ ६,३, ३, ४^१
 ३,७,९,१०,४,१,३०, ४, १,०^१

† 'आमेय' इति मैत ४,१,९ । मुपाठ सरामातधि-य ।

१,२६;२,४,४,४, ६,१,४,३,१४,
 ४,४,७,१,१,७,३,९,८, १,१,५,
 ११;२, १३, १८,९, २, १३; १४,
 ४,१;३, ४, १, १, २, ८, ७, ५, ३,
 ३,५,९,०,१; ५,२,१,७,५, २, ४,
 १५,१६;३,१,१३, ६,३,१, ३,८,
 ३९,४,०,४,१, ४,३,८, ११, १,
 ६,२,४, १२,९,२,१०, १३, १,१,
 १,७,१,२,७,१, १४, १,७, ७,३,
 २०, २, १, ६, १६, का १, ६,
 १, ३०, २, १, २, ३, ३, ८, ९,
 ०,१,४,०, १२, २,०, १, ३, १,
 १,४,०,४, ३,२,०, १,९, १,३,७,
 ६,८,३,०, आदिते वा १,०,४,३,
 ९,२,१, ४,२,१,१३,६,१, ७, १,
 ३,२, ४,३, तैआ १,०,१, ७,०,
 ५,४,११, ७,१,५,८, १, १, ४,
 ३,८-१०, जै १९, ०, जै १,
 ६,३, २,२,१,२,९, ४,७,१,३, २,
 १३, गो २, ४, १७, १९, ५,२,
 आ • दने ऐ ४, ६, ५, ११, तै
 २,७,१८,३, गो २,७,२, ६,११,
 आ • ददाति तै १, १, ६, ११,
 आददाते वा ३, ३, ४, २६, का
 १, १, १, ३७, आददते वा ३, ३,
 ४,०,५, २,३,१०, ५, ०,३,२,४,
 १५, ११, ४,३,२, १, ५, १०,
 ४, ५, ६, आददने ए ४,६,
 गाआ २,१०, अ ११, ४, २,१,
 ता २, १, ४, ३, ७, जै ११,
 जै ४, २, ३, २, गो २, ५, ०,
 आददे वा १,२,४, ४, १, ३,५,४,
 ४, १,१,४,७,१,१,९,४, ३,४, ६,
 ३,१,३,८, ७,३,१, २,३, १४, १,
 १,५,२,१,६,९,४, १,७,९ ११,
 का १,१,२,१२, तै ३, ०, १, १,
 ७,४,०, तैआ १, ३०, १, ४,२
 १,८,१,०,७,१, आ ददे तै ३
 ७,१०,१, अ ददे तै ३, १०, ११,
 ४, ता ७, ५, २, आददने वा

३, १, २, १७, आददने जै १, १,
 ६,२,१०; आ...ददत ऐ ६,३,५,
 आददस्त्र जै ४, १०, ३, १०,
 आदद...वम् जै १९०, आददे
 जै १, १, १, २, आददानि जै ४
 १,३,१,७, आदत वा २, १, २,
 १८, ३,१,०, ११, ११, ४,३,३,
 ८, ३, ७-१०, ११, १३, ५,४,
 ०,१, तै ०, ६,१३, २,७,११,१,
 १८,३, तां ६,१,४, ७, ५, २, १
 १, ६, जै ११७, जै १, १, १,
 ३-१, ६, ७, ११, ३, २, आ • भदत्त
 तै २, ५, ४, ७, आददत ऐ ५, ११,
 तै १, ५, १०, २, ३, जै ११, २, २,
 गो. २, ६, ११, आददीत वां
 १८, ६, वा १, ८, ३, १२, ११, ४,
 २, २, ७, १४, ५, ४, १२, ता ७,
 १, ७, १ ३, ८, १०, सा १, २, ५,
 जै २७, आददीय जै ४, १०,
 ३, ९, आदित ऐ ७, १४, ७, २, ३,
 २४, आ • भदित वा ११, ५, ४,
 १३, वा १, १, २, १, ३, आ
 भदियत वा ११, ८, ३, ४, आदिया
 जै १०८, आदम् वा ७, ३, १,
 २३
 आदापयति वा ३, ३
 आदितमन्त्र ता ७, ५, ६, जै
 १८, १
 आ त,ता- त वा ११, ८, ३, ७
 -तम् गआ २, ३, ६, वा ११, ८
 ३, ८ १०, ता १३, ७ १०, १३
 म २, २, १०, -ता वा ११, ८ ३,
 ११, -तेषु ता ७, ५, २
 आत्त कर्षण- गानि वा
 आत्त वचस्- त वा ७, ०, १,
 ०, ३, ४
 आत्त वीर्य- यम् ऐ ८, ०, ३, तै
 १, ५, २, १, २
 आत्त सोमपीथ- था वा १३,
 ५, ४, १९

आ-पुदान,गा- न वा १, २, ४, १६,
 २, ५, ३, ६, ११, ४, २, २, ६, वा २,
 २, २, ९, जै १, ९, ३, १, २, ५, ३,
 २, -ना वा ३, ५, १, २१, तैआ
 ६, १, ३, जै १३६, -ना वा
 ११, ६, ३, ८, १४, ६, ९, ६, जै
 १५०, -नी वा ४, ०, १, १४
 आ दाद्यम् जै १, १, १, ९, ४, १०,
 ३, १०
 आ दाय- तार ए २, १६
 आ-पुान- नम् वा ११, ४, ०, ०,
 -नम् वा ११, ४, २, १
 आ दाय ऐ ३, ३९, ७, ११, ७,
 १४, १५, ८, ११, गाआ ३, ३,
 वा १, ३, ४, १०, २, ३, १, १७, ३,
 ८, ४, २, १६, २३, ५, २, ३, ४६,
 ३, ६, ११, ६, १, २३, ३४, ४१,
 ४४, २, ७, ३, १, ५, ३, १४, १५,
 ६, ३, १३, ७, ३, ७, ८, ८, १, ६, ९,
 ०, २, ३, ९, २, ९, ४, ३, १, १, ४, १४,
 १९, ६, ८, ५, ७, १०, १, ७, १, ५,
 २८, २, १, १, ६, ३, १, ४, ०, ८,
 ३, ९, ७, ४, ३, ३, ५, १ ४२, ८,
 २, १, ११, ३, १, ५, ४, १, ६, ६,
 २, ३, ७, ३, १५, ११, ४, २, ६, ८,
 ३, ८ १७, ५, १, १३ १२, ४, १, ५,
 ३ ३, १३, ५, ४, १९, २२, १४,
 १, १, ७ ३, २, ५, १, १५ ७, १, ३,
 ८, १, १, ९, ६, ५, का १, ३, १, १०,
 ५, १, २, ३, ८, २, ५, १०, ६, १, १५,
 ०, ३, २, ७, २, ९, २, ४, ०, २, ४, ४, १६,
 नैआ १, १, ४, १, २, ३, ४, ता ७,
 ५ ६ ९ १, ५, २, १, ५, ५ तै ३,
 ०, ५, १ १, ६, ३, १, जै ४,
 ७, ३, १०, ३, ०, १, जै १, १, ०,
 २, १, ७, १, ०, २, १, १, ३, १, ५,
 ३ सा ३, ९, १, गा २, ६, ११
 आ दाधिन्(गिनि)- धी ऐ ७, २१
 आ दिह्यमान- म् जै १८५
 आ दीयमान- ने वा १४, ४, २, २२

† 'आदित-त' इति शब्द एतत् सा सम्मतोऽय पा...

भा दाट(√६)- रा दा ४,५, १०,
 ४,१४,१२,१२, तै १,४,७,६,
 -रान् स. ४,५,१०,४,५,१४,१,
 २,१२, तै १,४,७,५,६
 भादि- दि ता ८, ९, ११, प ३,
 १, जैठ १,३,२,४,५,२, १०, १,
 २, १८,४,६, जे. ११०, -दिमा
 जैठ १,१०,१,५, -दिम् जै १९,
 २७, जैठ १, ३, १, ७,२,१,२,
 ९,४,७,२,३,१३, गो १,१,२७
 भादि-तस्() ऐआ २,५,१, गो १,
 १,२४, २६, २८, -दित उदित
 गो १,१,२८
 भाघ(दिअ-न्त)- न्तयो गो २,
 ६,१२
 श्भाघ- न्-सा २,४,३, गो १,
 ५,२३
 भाघ याक् प्रलाय- -ये आ १
 आदित्य, रणा(←अदिति, भावदा)-
 -००५ दा४,३,५,१८,६,७,२,१,
 ३,८, तैगा ४,४,५,६, म १,७,
 १०,२,५,१४,१५, १६, -य ऐ
 १,३,७, ११, ३०, ३, ३४, ५,
 २५, २८, ३०, ३१, ३२, ७, १२,
 २०, २४, ३४, ८, २७, २८,
 ऐआ १, ४,२, २, १,१,३, ५,
 ७,४,१,२, ३, १, २,२,३, ४,
 सा ३,३,५,७, ६, १,६, १४,३,
 ५, १८, ४, २०, १, ३,६, २७
 ५, साभा १,४,५, ४,१२, ७,४,
 ५, ८,३, ६,७, १०,१,४, ११,
 २,५,६, सा २,१,३,१,२,३,९,
 ६,३,१४, ३,१,३,६,२,३,३,३,
 ६,९,४,३, ४,१,३,६,१४, ५,१६,
 ३,५,०,३,५,१६,७,१,१,३,१,
 ४,४,१६,५,३,७,३,१,२, ३,२०,
 १,१,०,३,१,०,६,३,३,६,०,३,
 १,१,७,१८, १,१,०,३,३,१,१०,
 ४,१,८,११,३, ९,१,०,६,१,०,५,
 १,७,६,३,०, ७,१,३,१,५,६,
 १७,१५,३,६,३,१, ४,१,१,१,१,

४,४, ७,१,१,२३,३४, २,५,२१,
 ३,२,१०, १२, १३, १८, ४,१,
 ९,१०,१४, १७, २०, ५,१,६,
 २६, ३७, २,१७, २७, ८, १,२,
 १,२,१,९, ३,१,११, ४,१,१२,
 ४,८,१०,५,१,१०,२,३,४,६,८,
 १२, ५,३,२,४,२,८,६, १,१८,७,
 १,५, ९, १५, १७,२०, २१,२,
 १,५, ७,११, १३,३,१०,९,१,
 १,२३,२६,२,७,२,१,२१,२,६,
 ३,१२, १४, ३०,३,१,३,६,२५,
 ४,१, ८,१५, २,४,१८,१९, २१,
 ५,१,३७, १०,२,४,३-६,५,४-८,
 ६,१६, ३, २, ६,३, ७,८, ४,४,
 ४,१,२१, ५,१, २,५, १,४,३,४,
 ४,३,४,१५, ६,२,३,६, ९, ११,
 ११,२,७,६, ४, ४,१, ५, ७,१०,
 ६,२,२,३,३,६,८, २,१, ३, ११,
 १२,१,३,५, १४, ३,४,८, ४,४,
 ६,७, ८,२,३६,३, २४, १३, १,
 ७,३,२,६,१, १०,३, ३,३,८,६,
 ४,३, ७, ४,११, ५,१,५, ४,२६,
 ८,१,११, १४, १,१,६, १०,३२,
 ३,३,२,१,२, ३,४, १६,२, १७,
 ३,२, २४, ४,१, १५,३, १९,
 ३,३,५,२,३,५,६,६,१,६,७,१०,
 ९,४,८, २१,८, ६,३, ९, १,१२,
 का १,१ २,१२, २,१, ११, १३,
 ३,७,६ ३,१०, तै १,१,६,३,५,
 २,३,३,४,३,६,४, ४, १०,१,६,
 ५,३,४,१०, १,६,७, ६,६,२, २,
 १,०,६, ९,५, २,६, १,२,३,५,
 ११ १,२,३, ७, ६,४, ३,३,१,२,
 ६,१,४,६, ७, ७,१, ७, १८,४,
 ६, १, १, ३,३, ५,२, ७,५,६,
 २,३,०,६,८,१०,३, १७,३, २०,
 २,९,६,१, ५,४, २,१, २, २३,३,
 १०,८,१३, ११, ७,११,१, ११,
 ०,७,१३, ५, ८, तैगा १, २,४,
 १०,७,३,०,१,१३,५,२,२,१,
 ११,१, ३, २,४, ४, ४, ३,४,

४२,१,५,५,३,५, ४, ८,१, ६,४,
 ७,१०,१२, ९,२,३, ११,१०,६,
 ११,१,५,१२,१, ६,५,३, ७, ३,
 २,५,२, ७,१, १०,१,१,७, १३,
 १,१४,१,१५,१, ६,३,१, तां ४,
 ६,४,२३, ६,२,२, ५,१, ७,२४,
 १०, १, १०, ४,१, ५,२, ७,५,
 १२,१०, १२,१०,६, १५, ५,९,
 १६,१३,२, २०, ५, ३, १५,३,
 २१,४, ७, २३, १७, २, जे ३,
 ४,११,७,३, ८८, ९०, ९७,१०६,
 १११, ११४, ११७, १२९,१४५,
 १६८,१७५, १८६, जैठ १, १,
 १,५,२,१,४,१, ५,३,६,१, ८,७,
 १,४,८,१,२,९, १,७, ११, १,५,
 ६,९, २,४, १०, १२,२, ९,१५,
 ३,१,१८,१,६, २,७, २, १,२,३,
 ३,३,८, ४,३,४, १२,५,३,५, ३
 १,१,४; ३,१,४, २,९, ३,१,३,
 ५,४, ३,३, ११, १२, ४, १,६,
 ५,८,६,८, ६,७,१, ७,६,७,२,७,
 ४,७,१,१, ९,८, १,१, २,६, ११,
 १,९,११,३,६, १२,१, ११,१२,
 २,२,४, ४ १,१,३, २,४,५,१०,
 ४,५, सा ३, ८, ३, गो १, १,
 २९,३३, २,१,९,१६,२२,२४,
 ३,१४,४,३,८, ५,२,५,२,१,२५,
 २,१९,४,९, ५,७,६,१०, -नयम
 ऐ ४,७,१८,१९, ऐआ ५, १,१,
 सा २,२, ५,७, ६,१०, १२, ४,
 २०,४, २४,३,४, साभा १, ५,
 ४,७,१२, १०,४, ११,१, सा ३,
 २,३,१,४, ५,१,२,३, ४,६,५,५,
 ५,३,१,४, ६, १,२,१०,३,१,२९,
 २,३,३, १०,१६, ४, ३,९, १०,
 ५,३,३, ७,१,५, ७, २,९,५,७,
 ७,१,१,३४, ३,३, १०, १८, ४,
 १,१०,३,०,३, ३,५, १,६,३,६,
 ३७, ३, १,७, ८,१, ९, ३,१,
 ११,४,६,१०, ५,४,३,७,३, १०,
 १२, ३,१, ४,५, ७, १,३, ४०

२, २, १४, ४, २, १९, २३, १०, २,
 ५, ४-८ १५, ३, ३, ८, ५, ८,
 ३, ४, १४, ६, १, ८, ५, ३, ११,
 ६, २, ४, ७, ८, ३, ५, १२, १, ३, ८,
 १४, ९, २, ११, १३, २, ६, १, ६,
 २, २-० ८, ४, ७, १४, २, १, ३,
 ४, १६, ६, २, १३, ७, १२, ८, १२,
 १, ९, १, १८, ३, १, ८, १, १, ८,
 ५, २, ४, १, २, ६, ७, ४, १०, १, ६,
 १०, ५, ७, ३, ३, ८, २, ३, २, १, २,
 १०, ६, ५, ११, १, ३, ९, ५, ३, २, ७,
 ८, ७, ४, ३, ९, २०, २, २, १, १, १०,
 २, १, ११, ७, ५, १२, ५, ८, १०, १०,
 १, २, ३, १०, २, २, १, १, ५, १, ४,
 ४, १, ३, ४, ५, ३, १, ४, ९, ६, ९, ७,
 १०, १०, १०, १०, २, ३, ११, ६, १, १,
 १३, ६, ६, ८, ७, ४, ७, २, ७,
 ७, १२, १०, ६, १४, ११, १८,
 १६, १२, ४, १८, ९, ९, २१, १०,
 १९, २४, ६, २, २७, १०, ११,
 जे ६, १४, ११७, १८०, जैठ
 १, १, २, २, ३, ५, ६, १, ४, २, ३,
 ७, ९, ३, १, ११, १, ६, १५, ३, १,
 १८, ३, १, ३, २, ५, १०, ३, ३, १३,
 ४, ९, ५, ८, १, २, ५, ९, १, २, ३,
 ६, ७, १, ४, ८, २, १, ४, ४, ६,
 सा १, ३, २, २, ४, ९, गो १, १,
 ६, १९, ३६, २९, २, १, १७, ३, १०,
 ४, ८, ५, १८, २, १, २५, ४, ९, ६,
 १४, -स्वयं तै १, ८, ३, २,
 -स्वयं ऐ ३, ११, ८, १८, १९,
 ८, २८, एसा २, १, ७, ३, ७, ३, २,
 ५, सा ३, ३, १०, २, १, १, २५,
 १०, सांना छ, ८, ९, ८, सा
 ३, ९, २, ७, ७, २, १९ १०, २, ६,
 १७, १, ४, ४, ११, ७, ४, ४, १२ १
 ३, ५, १४, १३, ८, १, ९, ३, २, १४,
 ५, ५, ६, का १ १, २, १२, तै १,
 २, ४, २, ४, १०, ६, ५, १०, ६, २,
 १, ४, ८, ३, ७, २, ३, ४, ८, ७, ५,
 ३ १, ६, ३, ९, २०, १०, ९,

११, ११, ५, ११, १, १०, १०, ४,
 तैसा १, १०, ६, १५, १, २, १५,
 १, १०, ६, १, तां छ, ५, २, ९,
 ६, ६, १३, ५, ५, १७, २०, १५, २,
 २१, ४, ७, ४ २, ४, जैसा १, ११४,
 २, १३-१८, जै ४, ११७, जैठ १,
 ९, ३, १, ११, २, १, ६, २, ७, ३, १,
 २, ७, ४, ८, ३, ६, आ १, ३, ९, ७,
 ५६, २, ५, २, २५, १०, गो १, २,
 १८, ४, ८, -स्वयं तां १, ५, सा
 ३, ३, १, २, ६, ६, १, ८, तै
 १, ८, ३, २, -स्वयं ऐ १, १०,
 १६, २, १८, ३, ७, ३, २, २, २,
 ३४, ४, २, छ, १७, ६, ३४, ३५,
 ८, १२, १४, १७, १९, एसा ७,
 १, १, ८, सां १२, ६, २, ७, ३, ३०,
 ६, सांना १, ७, छ, ८, १२, १,
 सा १, ३, ४, १२, ५, १, १७, ३,
 १, ३, ३, ८, १, १, १३, छ, ३, ५, १,
 २, ३, ५, ७, २, ५, ५, २, १०, ६, १,
 २, ८, १०, ५, २, ५, ३, १०, ४,
 १७, ६, १, ८, ११, ४, १२, ८, २, १,
 १०, ४, ३, १६, ६, १, ७, ३, ३, ३,
 ११, ६, ३, ५, ८, १२, २, २, १०,
 ३, ४, १, १३, २, ६, ६, ११, १,
 १७, ६, ९, ३, ६, तै १, १, ९, ८,
 ४, १, ५, ८, ८, १, २, १, १०, १,
 २, ३, ७, ६, १०, ५, ४, ४, ८, ६,
 १९, १, ७, १५, ५, ८, २, १, २, ६,
 ५, ८, ४, ३ १, ३, १, २, १, ७, ३, १,
 ५, ६, २, १, ७, १२, १, ८, १८, २
 ९, ४, ७, २, १, १, १०, ३, १, ११, ८,
 १, तैसा १, ७, ५, २, ३, १, ३, ८,
 २, तां १, २, ७, ६, ६, ७, १३, ९,
 ५, १६, १२, १, १८, ८, १०, ३,
 २४, २, २, १०, ४, ७, १, ३,
 १७, ६, १६, ८, जै ८, ९, ११७,
 १३३ १३६, १३७, १३९ १४१,
 १८८, जैठ १, ४, ४, ६, छ, २, ३,
 ४ ३, ७, छ, ८, ६, १, १७, गो १,
 २, १५, ४, ८, २, ३, ५, ११ १०, २

२, १३, ६, १४, -स्वयं ऐ ७,
 ३२, ८, २८, सां ६, १०, सा छ,
 १, १, २३, ८, ६, १, १४, ७, १, ९,
 ९, २, ३, १३, २३, ४, २, ४,
 १०, ५, १, ४, १२, १, २, १, २,
 १४, ६, ७, १२, ९, १, १८, ४, ३, ३,
 तै २, ३, १, ३, तां २, ३, १७, २,
 ५ छ, ६, जै ४, जैठ ३, ४, १,
 ७, गो. १, १, ६, ४, ७, -स्वयं ऐ
 ६, ३, ५, सा २, २, ५, सा ३, ५, १,
 १०, छ, ३, ७, १३, १९, ७, २, २,
 ८, ८, १, २, २, २, २, ९, १३, १, ६,
 २, १४, २, २, ७, तैसा १, १, ३,
 २, १, २, तां १६, १४, २, म २,
 ४, ४, जै १३६, १४१, गो १,
 ४, ८, ५, १८, २, २, १५, ६, १४,
 -स्वयं नाम् ऐ छ, १७, सा १६,
 १, २, १, १८, १०, ३, ०, १, सा छ,
 ३, ५, १, १३, १९, ४, ५, १९, ८, ४,
 २, ८, १३, १, ६, २, तैसा १, ३,
 ४, १५, १८, ३, ९, १, छ, २, ०, ३, ६,
 १२, १, ता १, ७, २, १४, ३, २, ३,
 २४, २, २, १२, २, ७, १, २, १६, १,
 जैसा १, ३, ९, ७, ४, ३, ६, ५, २, २, आ
 १, ४, ३, ६, ५, २, जै १३९, जैठ
 छ, २, ९, ६, १, ८, म २, ८, १५,
 सा १, १, १४, गो १, ४, ८, २,
 २, ९, -स्वयं सा छ, ४, ५,
 १९, १६, ४, ४, ३, ३, आ २, १४,
 १-६, -स्वयं सा १६, ३, तै
 १, २, ५, २, ८, ३, २, -स्वयं ऐ
 ५, २, ८, सा १०, ६, २, ६, तैसा
 १०, २, १, ३, १, ४, १, म २, ५,
 १४, जै १३२, गो १, २, ९,
 -स्वयं तै १, ८, ३, २, -स्वयं
 ऐ ३, २, ९, सांना १२, १, सा
 छ २, ५, १, ५, तै २, ७, १२, ६, ८,
 १, ६, २, १, -स्व ऐ छ, १९, सा
 १, १, ४, ८, १८, ५, सांना ६, २, ३,
 सा ६, ६, ४, १, २, ७, १, १७, ४, १४,
 ७, १, १ ३, ५, २, २, १, १, ४, २, ०,

१०,३,५,३,६,२,३, ११,६,२,२,
३, १२, ७, ३,३, १३, २, १,७,
१४, ५, १,२, ५,६, ६,७,१२,९,
१२,७, १, ३-१, तै १,१,६,१,
२,६, ६,३, २,७, ७,२,१०,३,३,
११,१,१०, तैआ १,२,१,२२,८,
२,११, १, ३, ११,६, ७,६,२,८,
८,५,९,१०,४, १०, १३, १,६,३,
१, तां ७,५, १५, १२,६,८, ५
७,१०, जै ६५, जैउ १, ८,३,
२,५, १३,७,७,१४, २,१, ४,८,
३,३,१०,८,५,३, गो १, ३,१४,
-त्येन ऐ ७,२८,२९, शां ८,८,
१४,१, शा ४,१,१,१, ६,१,२,४,
८,७,२,११, १०,६,२,११, ११,
२,६,१२,४,४,७, १२, २,२,१,
१३,६,१,९, १४,६,१,६,७,१,९,
तै १,८, ४,२, २,१, ११, १,३,
१०,९, १५, तैआ ४, ४,२,५,७,
५,२, ता १०, १, १, जै ११७,
जैउ ३,२,१,११, २,५,१३, गो
१, १, ३६,४, २०, -त्येनि शा
२६,१३, -त्येभ्य ऐ ३,१३, ६,
३४, शा ३०,६, शा १, ८,३,८
३,१,३,२,५,५ १, १३, ४,३,५,
६,१०,१२, ५,५,२,१०, ८,४,७,
८, तै २, २, ३,७, ३,३,९,२,७,
४,७,९, २,१, ता १, ९, ११,
१६,१२,१, जै १३६,१४१, गो
१,४,७,२,६,१४, -त्येपु तै ७,
१,१०,२, ३ जै १३३, -त्ये ए
१,२,४, शा ३, ४, ७, १, ५, २,७,
८,२,९, ११, १, ३, १, तै २,
६,७,२, ८,२, ३,२,९, ७,६,१३,
१,७, ५, १०, तैआ १, ००, १,
२७,१,४,६,१, ५, १, १, गो १,
१,१४, २, २,२

आदित्यमह- ह ऐ ३, २९, शा
१६,१, ३०,१, शा ४,३,५,१६,

२३; -हस्य शां. १६, १, ३०,१,
शा ४, ३, ५, २३, -हेण शां
१६,१,३०,१.
आदित्य-ज्योतिस्- -ति शा १४,७,
१,२; -तिपम् दा १३,८,१,११.
आदित्य ख- -म् का १, १,३,१२,
जै ११७
आदित्य-देवत- -त शा १४, ६,९,
२१.
आदित्य-देवत्य- -मृता १५,५,९
आदित्य नामन्- -मानि शा ५, ३,
५,९.
आदित्य-पाशु- -ग्रम शा ४,३,५,९,
७,५,८,१२, -त्रेण शा ४,३,५,६
आदित्य-महल- -म् शा १०, ५, ४,
१५, तैआ १,२,१
आदित्य-रश्मि- -श्मय जैउ २,
२,४,१०,३,३,१०
आदित्य रश्मि- -व प
८,४
आदित्य लोह- -कम् ता ४, ६, ३,
२४, ६,२, -का शा १४, ६, ६,
१, -केषु शा १४,६,६,१
आदित्य-पण- -ते ऐ २, २०, शा
३,९,४,९, १४, २, २, ७, तैआ
४, ९, १, ५,७, १०, जै १६४,
-वन्तम शा १२,७, -वान् तैआ
७,७,११
आदित्य-वती- तीम् तै ३,७,
७,१३, -तीषु तां ९,७,६,७
आदित्य नृनि- नि शा३,५,२,११
आदित्य-वर्ण- म् तैआ ३, १२,७,
१३,१
आदित्य व्रत- म् आ २, २३,१९,
जैआ २,२३,१३
आदित्य सुवन- नम् शा ४,३,५,
१२
आदित्य सामन्- -म जैआ १, ३,
-मनी जैआ १,३३२

आदित्य-स्थाली- -ली शा ४, २,२,
१६; तै १,४,१,५; -लीम् शा ४,
३, ५,९; -स्था तै १,४,१,५
आदित्या(-त्यडा-)-गिरसी- -सी
शां ३०,६.
आदित्या(-त्यडा-)-रमन्- -रमा आ
२,२५,१०.
आदित्यानाम(मूडा-)-यन- -म् ऐ
४,१७, शा १८,१०
आदित्या(-त्यडा-)-रम्भण- म् ऐ
३,२९.
आदित्या(-व ड अ-)-कं पुष्प- -त्ये
जैआ १,५६५
आदित्ये(-त्यड-)-ष्टि- -ष्टि शा ११,
५,७,४, -ट्ट्या गो २,१,२५
आदित्यो(-त्यड-)-पस्थान- -म् ता
१,७,५
आदित्योही(←त्यड-)- -ही ता
२१,१,७
आदित्य-दुर्गा- -शंम् तै ३,४,१६,१
आ/दिष्, आदिशति शा १, १, ३,
१८,१९, २,१, २२,७,१, ७,१९,
८,३,२४,३,७,४,३, का २,१,३,
१४,४,२०, आदिशति शा १, ७,
१,६,१९,३, ७,४,३, का २, १,
२,१६, आदिशाम जैउ ३,६,
४, १, आदिश जैउ ४, ५, ५,
आदिशेत् शा १,६,२,७,३,५,२,
८,५,७,४,२०, का २,१,४,५,
२,२,५, ९, आदिशेत् शा १,३,
२,१०
आ दिष्- शा शा २, ४, ४, २४,
३, ८,३,३५, का १, ३,४,१४,
-शम् शा ४, २, १, १२
आ दिक्ष्य ऐआ ५ १,४, शा १,
३,२,९
आ दिष्ट,ष्टा- -ष्टम् शा १,५,२४,
७,४,१०, आ १, -ष्टा शा ११,
१,५,११, -ष्टा. का १, २,३,४,

† 'आ दिनय (←/दिष्+पुद् वर्णविनिमयो गुणाभावश्च)+दर्श' इति भा 'आदीनवो दोयस्त पश्यति'
इति म 'आदि मन दर्श' इति द्

-घाम्य वा. २,१,३,२५, -घाम्य
 ऐ २,१६, -घेभ्य दै १,३.
 आ-दिष्ट-दक्षि(ण→)णा- म् घ
 ६,२,२,४०
 आ दिष्ट-सामन्- -मनी जै
 १२९,१३२
 अ-रेभू- -वा. श १४,५,३,११,
 तंआ १,२०,२,७,११,४,८,३,१,
 जैठ. छ, १०, ४, ४,११,३,१२,
 -शा श १०,४,५,१
 आ-देसम्(णमुल्) तै ३,३,८,८
 आ-देष्ट- -घा एया ३,२,४, शाआ
 ८,७
 आदीधी आ/धी द्र
 आ/दीष्, आदीष्वाय वा ६, १,
 २३,२४
 आ-दीस,सा- -स तै २,१,१०,२,
 -सा ता २,१७, १, -सा णं श
 १४,१,३, १५, १६, -सायाम् तै
 २,१,३,९
 आ दीप्य वा. १२,४, ४,६,७, तैआ
 ५,४,५.
 आ/द, आद्रियते श ३, ३, ४, १४,
 आद्रियते श २, ३, ३, ८, जै
 १६१, जैठ २,५,०,२, आद्रियते
 ऐआ १,१,१, आद्रियते जैठ ३,
 १,२,१, आद्रियते वा ३,८,२,
 २८,११,६,२,५, आद्रियते ऐ ६,
 १७, आद्रियते ऐ ३,३,७,०,४,
 शा१७,१,२४,१,२७,१,२८,८,
 शा१,२,५,०,१,३,१, -१, १,३,२,३,
 ७,४,२,०,१,३,१९, २, १,४,३-
 ५, २८, २, १, ५,९, २, १,४,३,
 १०,६,३,१७, ३,३, ४,१९,२,३,
 २,८,१,१६,२, २५,३, १६,४,२,
 ३,१८,३,४,१२,४,५, १७, ८,१,
 ३,११,०,३, १, ८, ६,१,१६, ९,
 १,१,३९,२, १०,१६, १०, ५,२,
 ६, ११,५,१,९, १२, ४, १,२,२,
 ८. का १, २, १३, ४,२-५

२५,२६,२, १,३, ६,२, ११,१२,
 ३,१२,६,३,१०, २,२,३,९, १३,
 १९, जै ६३;९०;१३९; जैठ ३,
 ३,३,६, गो २,३, ३; आद्रियते
 वा छ, ५, २,१, १०,१, आदया
 ऐ ५,१४, वा ११,५,१,९
 आ दर्तभ्य- म् गो १,१,२५
 आ-द्वल्य जै १३०
 आ द्यल्य- म् ऐ १,४, ११, २,३,
 २२,२३,२६, ३,१८, ३७, ऐआ
 १,२,३,४
 आ द्वियमाण- णा जै ४७,
 आ/दृ आ दपि जै १९९
 आ-दीयं श १४,१,२,१२
 आ देश , आ देष्ट- आ/दिश द्र
 १आध- आदि द्र
 २आध,घा(√अद्) - -घ ऐ ७,२९,
 ऐशा २,१,२, श १, ३,२,११,
 १२,१५, १,३,१८,८,३,५,६,४,
 ०,१,३,१२,१७,५,४,४,२१, तौ
 ६,१,१०, जै १६५, -घम् वा १,
 ३,२,१०,१४,५,३,१८,८,२,१,३,
 ३,५,७,३, ३,१२,४,२,३,४,२,१,
 १०,६,२,१,१३,४,४,८, ता ६,
 १,१०,२५,९,३, जै १०६, -घा
 तैआ २,१,२, -घा श छ,२,१,
 १०, १७, तै १, ७,१०, २, जै
 १०६, १६५, -घाम् वा १३,
 ०, ९, ८, -घं वा १, ५, ३, २,
 -घन वा १,५,३,१९
 आ/दृ, आद्रवति वा १४, ७,१,१७,
 ४०, ४१, आद्रवति ऐ ३, ०,
 आद्रव वा १,१,४,१२, ६,३,२,
 २, का २ १,३,१६, आद्रवन् ए
 ३ ००, जैठ १,१८,५ ६, २, २,
 १,११
 आ द्रवन्- उत जै २०८ -घन्त्म्
 जै १८१
 आ द्वल्य जै १७, १९८
 आ धपे ष्ट/द

आ-धवनीय- आ/धु द्र
 आ/धा, आधत्ते ऐ ७, १२, जां १,
 १, घ. २,१,१, २,४, ५,११,२,
 ११, ३,४,४,७,१४, ०४, २७,
 २,१,१५,१७, २२, २, १४,१५,
 ६,६,४,११, ८,२,११; ९, २,३,
 ५०,१२,९,२,१०, का १,१,१,
 २,३,१०, २,७,४,६, १४,२३,
 २४,२,१,१०,११,२,१०, तै १,
 १,२,७,३,२,७,८,१२,४,१,५,०,
 ३,७,८,२,३,५, ६,९,१०,१०,
 ६,२,२,१,६, जैठ. १,०, ३,७,३,
 ६,५, ८, गो १,२, १५, आधत्ते
 श २,१,१,१४, २,६, ७,८, १७,
 ३,४,८,४,२८, ३०, २, ३,१,३,
 ३,३,११,१,१,०,३,३,६, १२, ४,
 १,२, का १,१,१, १०, २,३,४,
 ५,८,१०,११, ४,१, ८,२५,२६,
 २,३,१, तै १,१,३,१, २,७,३,३,
 ४,२,५,१,६, १,९,१०, आद्रवति
 ऐ २,६,३,६,७,५,३,१,८,८,२०,
 वा १,८,१, ४१, २,१, ४, १४,
 २५,२६,२,३,१२,१३, ६,१,३,३,
 ५,२,२,१९,२,१,४,३,२,३,४,२५,
 ६,५,२,४,५,६,२,१०,१४,३,१,
 २,५, ६,१२, १४,१७, ४,१, ०,
 ४, १२, ७, ४, १४, ८,१, ५,७,
 १३,१५, ७, १, २,११, ८,७,०,
 ३,९,२, ०, १,३, ७, ३, ३,६,
 १८, ३, ९, ४०, ४५, ४, ३,४,
 १,४, १, ६, ३, ३,४, १०,१,
 ५, २, ६, २, ३, ४, ११, ३, ७,
 ३,३, १२, ५,०, ७ १३, ५,० ७,
 का १,१,४,१४, तै १, १,४,३,
 ५,२,३,८,१,३, ९,४,५,३, १०,
 ३, ०, ९, ६, २, १,३, ८, ३,३,७,
 २,८,३,८,६,१,३,१, आद्रवति
 श छ,३,१,२, ६,१,२,२०,७,१,
 ०,१०, १०,१,५,१, ११,३,३, ९,
 ४,१, ११,६,१,८, तै ३,३,८,५,

तां १७, १२, २; जैव. ३, २, ४, ६,
 ५, ८, ९; गो १, २, १५^१, २, ३, ३,
 ४, ६, आदधाते दा ३, ३, ४, २, १,
 ६, ३, १९^१, जै ६१, आधस दा
 ५, १, ५, २८, आदधते दा १३,
 ५, ४, १९, तै १, ८, ४, १, २,
 आदधति ऐ १, १४, दा ३, २, १,
 ४०, ४, ४, ३, ०, ३, ६, ४, ४, १८,
 १०, ५, ३, ३-७, ९, ११, का १,
 ६, १, २, २, आदधति दा १०,
 ६, २, ३, ४, आदधासि दा ११,
 ५, १, ३, आदधे दा २, १, ८,
 २८, ३, ५, १, ३, २^१, का १, १, ४,
 २५, तै १, १, ७, २, ३, ८, ६, २, १,
 २४, तैआ ६, ९, १, आदधामि
 दा ११, ५, ३, ६, १४, ९, ४, १०, तै
 १, १, ४, ८, ९^१, २, १, २०, २४, ०,
 ५, ६, २, तैआ ४, ३, १, आ
 दधमसि दा ६, ६, ३, ५, आदधे
 दा २, १, २, ६, ०, ३, १, ४, का १,
 १, २, ३, २, ३, १, ३, तै १, ०, १,
 १९, तैआ ६, ६, १, ०, आदधिरे
 दा २, १, ०, ७, का १, १, २, ४,
 आदधु दा ७, १, ४, ८, ६, २, २
 ७, आदधु दा ५, १, ४, ८,
 आधास्थिति गो १, २, १८,
 आधास्थयि गो १, २, १८,
 आधास्थये दा २, १, ४, १५, का
 १, १, ४, १५, आधास्थामि तै
 १, १, ४, ६, आ धास्थामहे
 दा २, ०, २, १२, का १, २, २, ८,
 आ दधत् तै ३, ६, ४, १,
 आदधाते दा २, १, २, १, आध
 साम दा १४, ९, ४, २०, तैआ
 १०, ४०, १, म १, ६, ७, ५, ९,
 आदधत् दा ५, १, ४, ८, आधत्स्य
 दा २, २, २, २०, का १, ०, २, १५
 आधिदि दा ११, ५, ४, ५, तै १, १,
 २, १, १३, तैआ १, १२, १, म
 १, २, १६, ३, २६ आ 'धिदि तै

२, ४, ५, ३; आदधामहे दा २, १,
 १, ९, आदधामहे दा. २, २, २,
 १०, आदधाम का १, १, ४, २, ४,
 आधस दा १, १, ५, १, ६, ६, ४,
 १२; का १, १, ४, ६, तै १, १, ५,
 १, २, १, ३, ७, म २, ३, १६, जै
 १९७, आ...धस तै २, १, ३, ७,
 आदधात् तै १, १, ४, ७, २, ७,
 १७, २^१, आदधत दा २, १, १,
 १०, ०, २, १, ४, तै १, १, २, ०, ३,
 ४, ४^१, ५^१, आदधीत दां १, १,
 १८, ६, दा १, ७, ३, २, ३, ४, ०, ५^१,
 २, १, ०, १^१, ०-४, ६, ८, ९, १०,
 ११^१, १२, १३, ३, ४-०, २, ३, ५, ७-
 १०, ११, ११, ३, ६, ७^१, का १,
 १, २, १^१, ०^१, ३, ५, ६^१, ७, ९,
 ११, १२, ३, ३^१, ४ ८, ४, ९, २, २, ९,
 ३, ४, ५, ८, तै १, १, ०, १,
 ३, ४, ६^१, ७^१, ८^१, ४, १^१, ८, ६, १०,
 ६, आदधीत दा २, १, ०, ९, ०, ३,
 ६, ३, ३, ६, का १, १, २, १, तै १,
 १, ४, १, तैआ १, ३, १, १, ता
 २-०, १३, १, आ 'दधीत दा २,
 १, २, १^१, का १, १, २, २^१, ६,
 अधियात् गो १, २, १५, आदध्यात्
 तै ७, ३, १^१, दा २, १, ४, १४, का
 १, १, ४, ०, ४, ६, ६, ३, १, ०, -
 ३, ४, तै १, १, ४, ९^१, १, ६, ७,
 १०^१, आदध्यात् दा २, १, ४,
 १४, का १, १, ४, १४^१, तै १, १,
 ५, ९, १०, २, १, ३, ९, ता १६,
 १०, ६, आदधीय गो १, २,
 १८, आधित तै ३, ६, ११, ३,
 आ अधित जैउ १, १, ४, ७,
 अ ध्यात् तैआ ३, १, १, आधा
 दा १, ४, ३, ११-२१ तैआ ४
 २०, २, ता १, ३, १
 आधीयते दा २, १, ४, १०^१, ११
 १३, ६, ०, १, १२, का १, १,
 ४ १०, तै १, ४, ९, ५, ३, ६, ८,

६; आधीयते का १, १, ४, १०,
 तै १, १, ४, ५, ६; ८^१, ९, ५, ८, ६, ८,
 ६, १०, ४, तां १६, १०, ६^१, ८^१,
 गो १, ३, १९^१, आधीयन्ते दां
 २, ३, तै १, १, १०, ४, ६, गो १,
 १, २८, २, १५, आधीयन्तु तै १,
 १, ८, १
 आधिसन्त तै १, १, २, २
 आ-दधत्-त् दा ४, ३, १, १, ७, १,
 ५, २८, तै ३, ३, ८, ९
 आ-दधान-न्तः तै २, २, १, ६,
 -नेन गो १, २, १५
 आ-धात्स्यं-न्था तैआ १०, ६, ०, १
 आ धान-न्मृ ऐ ७, १०, तै १,
 ६, ३, ९; -नेन दा २, १, ४, २, ९,
 का १, १, ४, २, ६
 आ ध्याय ऐ ५, ३०, ८, ८, ९, शाआ
 ४, १५, दा २, २, २, १०, १४, ५,
 ०, ४, १, ६, ३, १, ४, १, ६, ४, ६, १, ७,
 ४, १४, ११, ५, ४, १२, १४, ३, १,
 २२, ९, ४, २, ३, का १, १, १, ७^१, ४,
 ०, ४, ०, २, ९, १४-१६, ६, १,
 २९, जै १२७, जैउ ३, ४, ५, ७
 आ-धास्यत्-न् दा २, ८, ३, १०,
 १३, ३, ५, १, ३, ६, का १, १, १,
 ३, २, ३, १०, ११
 आ धास्थमान-न् तै १, १, ९, ८,
 -न्मृ का १, १, ४, १, -नान् दा
 २, १, ४, १५, का १, १, ४, १५
 आ धीयमान-न् तै १, १, ८, ४,
 -ने तै १, १, ८, १, २
 आ-धेय-न् य तै १, १, ३, ८, १०,
 -न्मृ वा २, १, २, १०, का १, १,
 ३, ७, -या गो १, ३, १५^१,
 आ हित,ता- त शा २९, ३, ६,
 दा २, २, २, १, १, १६, १७^१, ११,
 ८, २, १^१, का १, १, ४, २६, २, २,
 ११, १२, तै १, १, ४, २, ५, ५, १,
 २, ४, ७, २, ६, १०, ५, -न्मृ ए
 ३, १२^१, शा १४, ३, शाआ

† 'अधियात्' इति पाठान्तरम् ।

५, १, २२, ७, १, ३१, तैआ ८, ८,
१, -न्दा शां २, ७, ८, १४,
७, १, ११, ३३-३९, तैआ ८, ८,
१, २, ३, ४, -न्दाव् शां १४,
७, १, ११, तैआ ९, ६, १, -न्दाव्
शां २, ७, ८, १४, ७, १, १०,
-न्दानाम् शां १४, ५, ४, ११,
-न्दाय तै २, ६, १, ५, ३, ४, २, १,
१५, १, तैआ ६, ११, २, -न्देन
तैआ ९, ६, १

आनन्द-ज- ज व १, -जात्व १
आनन्द् तां १४, ६, १०, १५
आनन्द नन्द- न्दी तै २, ६, २, ६
आनन्द मुख- य तैआ ८, ५, १,
-यम् तैआ ८, ८, ५, ९, १०, ५
आनन्द (न्दऽआ) रमन्- रमान
शां १०, ३, ५, १३०
आ गन्दिन् (न्द+इनि)- न्दि
शां १४, ४, ३, २८, -न्दी तैआ
८, ७, १

आ/नम्, आनमन्ते ऐ ८, २६,
आनमन्ति तै २, ४, ६, ४, ८, ५, ६
आ नत- त शां ११, ७, ३, ३
आ नति- ति शां १२, ८, ३, ३, १,
तै २, ६, ५, ८

आन्ध्र, आनदे, आनदिते, आनाश
✓अञ्ज गद
आनशान्(१/अश्)- न तैआ २,
३, १-ना तैआ १०, १४
आनस(←अनम)- सानि शां ४, ४,
३ १६

?आनाक्षिपी- प्य शां ३०, ७
आनिहेत(←अनिहृत्)- तेभ्यं शां
९, १, १, २३
आ नि/वद्, आ नियमाद् ऐ ८
१३ १८ तै १, ७, १०, २, २ ६,
५, १ आ नि सदताम् तै
३, ६, ३, ३, भागिपीदत्त तां १४,
५, ४, भागिपीदत्त शां २४, २,
ता ९, २ १८, जै ८५

आ-नि-यत्त- ता तैआ ४, ११, ६,
आ/नी, आनयति शां १, २, २, २, ३,
८, ३, १, ४, १७, ५, ३, १३, १४,
८, ३, २, ५, ४, १, ३, १९; ३, ५, १२,
२१, ५, ३, २, ८, ७, १, १, ४, ४,
१४, ३, १, १८, २, १३, ३, १, २३,
तै १, ६, २, ६, ३, ४, ७, १०, २, १,
५, ५, ३, २, ३, ६, ३, १०, ४, आन-
यति शां १, २, ३, ८, का २, २,
१, २, १, जैष्ठ ३, १, ५, ६, आन-
यति ऐ ८, २४, ता ४, ४, ६,
२१, १४, ८, भागिनाय जै १९४,
जैष्ठ १, २, २, ३, भागिन्यिरे जै
११७, आनिन्यु शां १, २, ३, १,
आनय का १, १, ४, १५, आनयत्
ऐआ ७, २, ५, ६ १, १५, आनयन्
शां ३, ५, १, १८, १९, तां १६ १२,
४, जै १३६, आनयेत् शांआ
१२, ८, शां १४, ३, १, २४, आन-
येत् तै १, ६, ३, ५, जैष्ठ ३, १,
५, ६, आनयेषु शां ८, ९, शां
१४, १, १, ३२

आ नयत्- र्शां ४, ५, ८, १६
आ नीत्- त शां १८, १०, तै १,
५, ६, ७, -ते शां १४, २, २, १४
आ नीय शांआ ४, ७, शां १, ७, १,
१८, ११, ५, ३, ४, ७, ९, ६, ६, १,
१३, १२, ८, १, ८, १३, १, ६, ३,
३, ८, ६, १४, ९, ४, २३, १ ५, १०
आ नीयमान, भा- नम् शां १, ७,
१, १६, -ता का २, २ १, १, -ने
शां १४, ३, १, ३०, तैआ ५, ११, ४
आ नेतवै शां २, १, ४, १६
आनुजावर(←अनुजावर)- र ता
२ १०, ०, -रऽइव तां १६
१४, २, -रम् तै २, ० १०, १,
-राय ता २ ३, ३
आनुत्त(←अनुत्त)- म् ता १२
१०, ११
आनुदेति(व→)ङी- म्गौ स ३

आनुपूर्व(←अनुपूर्व)- वेंण गो १,
१, २७
आनुमत्त(←अनुमत्ति)- -तेन तै १,
६, १, ४
आनुधयिष्- व तैआ १, ७, ३,
आनुयुक् ऐ १, २८, शां १, ३, ३, १०
आनुष्टुभ, भा(←अनुष्टुभ)- अ शां
१७, १, २, ३, २२, ७, शां १३, २,
२, १९, तै १, ८, ८, २, ३, २, १,
ता ४, ५, ७, १२, १३, २७, २१, ९, ८,
जै ७४, १३३, -भम् ऐ २,
३७, ३, ४, ७, ४, ८, ५, ४, तैआ १,
१, ३, ५, ३, १, शां ८, ५, १४,
२, २२, ७, ८, २४, ६, ७, ८, शांआ
२, १५, ११, ७, शां ३, १, ४, १,
७, २, १९, ११, ५, १, ७, ता
१२, ८, ८, ९, ९, २१, ९, ८, तै २,
२, जै ८, ६३, गो १, १, ०, ५,
१९, -भस्व ता १०, ६, ४, ११,
५, २३, -भा शां १३, २, २, १९,
-भानि शां २४, ४, ८, -भेन ऐ
८, १२, १७, ऐआ ७ १, ४, शां
१७, १, शांआ १, ७, शां ६,
३, १, ४, १, ५, २, ६, ३, १०, ४,
१७, ७, ५, २, ६, १, तै २, ७, ११,
५, तैआ ४, ६, २, ५, ५, २
आनुष्टुभी ऐ ४, ६, ता १२,
८, ८

आन्प(←अन्प)- प ता १३, ३,
१७, -पम् ता १३, ३, १६, -वे
आ १, २७७, जैआ १, २७९
-वेन ता १३ ३, १७
आनुशस्य(←अनुशस्य)- म् गो १,
१, ३२
आ नेतवै आ/नी द्र
आनोभङ्गीय(द्र+छ)- यस्य शां
२७, २
आ-त(आ+आत)- म् ऐ ३, ४, ५,
शां ३ ५, ३, ७, ७, १ १३ ७, ३,
१, ३, ६ १० ५, ४, १५

अन्तर(अन्तर)- र. दाआ. ४,५,८,
७,१०,१; श. १४,७,१,२,१^३.

आन्तरिक्ष(← अन्तरिक्ष)- क्षे तैआ
१०, १,१४

आन्तरिक्षी- द्यं. तै ३, १०,
७,१

आन्त्य- न्त्वाय दा ७,०,१,२

आन्त्यायनु- न्त्वाय दा. ७,०,१,२

आन्त्यु- न्त्वायि दा १२, ९,१,३, तै
२,६,४,३.

आन्त्रा(न्त्राअ-)नुषारिन्- रिगम्
म. २,७,०

आन्द्- न्त् एआ ३,१,०

आन्धासा, जे ११८.

आन्धीगव(← अन्धीगु)- वम् ता ८,
५,१०; १०,११,०१, जे ७५,५६,
जैआ आ १,७५७, वेन ता १२,
११, -२

√आप, आप्णुमि ते १,८,२८, ०,२६,
३,४८, ४,७,२१^१, २०,०६^२, ७,
०५,२९^३, ७,२६,३१, ऐआ २,
३,४,८, सा १,१,५, २, २^४, ३,
३,२,४, ८, ४, ४^५, १४^६, ७,१,३,
५,८^७, ६,१५,७,१^८, ५,८,८,१,३,
८,९^९, ०, १, १, २, ३, ५, ७^{१०}, १२,
८, १३, १, १, ८, १४, १^{१२}, ४, ५,
१७, १^{१३}, १६, १०, १८, ०^{१४}, ९,
१०^{१५}, २७, १०, २६, ३, सा १,६,
३,०, २, ६, १, १, १, १, ४, ५, ८,
१०, १, १, ४, ६, २, ३, २, १, ७, ०,
०, ०, १, का २, १, १, १, १, तै १,
४, १०, ४^२, ५, आप्णोमि दा १, १,
१, १, ३, ५, ८, ९^३, ६, १, १३,
३, ०५^४, २६^५, ७, ४, २२, २,
१, १, १४, ४, ३, ८, २५, ३०,
०, १, ५, ९, १५^६, ३, ३, १८^७, २०^८,
४, १, २, ६, ३, १०, ३, १, २, १७, ४,
५, २०, २१, ०२^{१०}, २३, ३, ३, ५, ४,
१, १४, ९, ४, ११, १३, ४, ५, ३,
६, ६, १, ४, ७, ४, ३, ९, ५, १८-२१,

२३; ६, ०, ०, ३०, ३५^१, ३६; ३७^२;
१२, ४, २, २-४, ९; वा १, १, १,
९, १०^३, ४, २, ३, २६; २, १, ३;
१०^४, ६, ३, ८, २, १, १, ११^५,
१४, तै १, १, ५, ३, ४, १०, १^६,
२, ३^७, ४^८, ५, ८, १, २, ७, १, १०,
१, २, १, २, ५, ०, ९, १०, ३, ७, १, २,
४^{११}, ७, १४, ३, ३, ८, ९, २, १०, ५,
१०, १, २, १६, १, १८, ६, ०, ३, ९,
२०, २, ३, ०, २, ४, १०, ११, ६^{१३}, ७^{१४},
११, ९, ४, ६, १०, १^{१५}, १२, १^{१६},
७, १०^{१७}, तैआ १, ६, २, २, ११, १,
७, ११, ३, ७, ६, ०^{१८}, ८, १, १, १०,
१४, १^{१९}, तां ०, २, २, ४, ०, १४, ०,
३, ८, २, १२, ०, ४, ३, ३, ७, ३, २,
३, ६, ३, १३, ५, ९, ७, ६, ८, १०,
४, ८, १, ६, ०, ३, १, ६, ७, १०, १०,
१, १०, ३, ५, ७, ८^{१२}, १३, १०, १३,
१५, १, ८, ४, ८, १३, १६, ५, १२,^{१४}
१३, ९, १, १०, ३, ११, ४, १५, १२,
७, १४, २, १५, ६, १७, ९, ४, ११,
३^{१५}, १३, १७, १८^{१६}, १४, १^{१७}, २^{१८},
३, ४, १८, ०, ४, १४, ३, ३, ६, ५,
८, ०, ७, ०, १, ५, १९, ५, ४, ६,
६, ०, ७, ६, ९, ४, १०, ३, २०, २, २,
३^{२३}, ४, ११, ४, ११, २१, ४, १२,
१३, ६, १४, ४, २२, ३, २^{२५}, ४, ३,
४, ५, ५, १, ८, ७, ४, १, ८, ५, १०,
०^{२६}, १३, ३, १६, ०, २३, ८, ०, २५,
१६, ४, जे ३१, जैठ १, १०, १,
३-९, १ ३, ७^{३१}, ४, ३^{३२}, सा ३,
९ ८^{३३}, गो १, १ ०, २६^{३४}, ३०,
०, १, ३, १, ५, १०^{३५}, २, १, ०६^{३६},
२, १८^{३७}, ३, ७, १६^{३८}, ४, ४^{३९}, ७, ५, ८^{४०},
६, १, २^{४१}, आप्णुत दा ६, ६, ४, २,
तै ३, ११, ७, ४, जैठ ३, ३, ४, ०
आप्णुवन्ति ऐ ४, १६^{४२}, २२^{४३}, ७
१०, ६, १९, २०, २४, ३, ०, ७, १,
एआ २, २, ४, सा १६, ११ १९, ०,
३^{४५}, १०, २०, १, २, ४^{४६}, २१, २, ३,

४, २२, १, २, ८, २५, ३, ७^{४७}, ९,
११^{४८}, १३, २७, ३, ६, ७, सा ४, ६,
९, ०, आप्णुवन्ति दा ४, ६, ९, १६,
१७, १०, १, १, ४, १२, २, १, ८^{१९},
तैआ. ८, ०, १, ता ४, १, ५, २, ७,
८, ९, ४, ९, १०, ४, २१, ४, ९, २३,
०, ३, १, ६, २४, ६, ३, २७, १, १०,
२, ५, ७, ३, १०, ४, जे १८६,
आप्णुथ जे १८७, आप्णुम दा
२, १, ४, ५, सा १, १, ४, ४, आप्णु
सा ८, १, १८, ९, २१, १, ०, ८, १^१,
दा ११, १, २, १०, २, ३, ६,
आप्सरति जे. ८, १, आप्स्वयि
जे १४३, आप्स्वामि ए १, ६,
गो १, १, २^२, आम् अत् दा १४,
८, ३, ३४, आम्पान्त् ता १७, १,
१, आम्नुवाथ जैठ ४, ८, ४, १,
आम्पवन्ति ऐआ १, ४, ३^३, ५, ०,
सा ०, १, ४, दा १३, ४, १, १२,
१३, ५, १, १४, आप्णुवाम दा
१९, १, ७^४, दा १२, २, ३, ९, १३,
५, ०, ९, ०, ०, आम्प्रेद ऐ ७, १९,
८, ७, सा १२, ८, दा ६, १, १,
९, ८, ३, ३, ९, ४, ४, १, १, १०, ४,
४ ४, तै २, ७, १८, आम्प्रेन्
दा ६, १, १, ९, ८, २, ३, ९, ४,
१-१^५, १०, १, ०, १, ४, ०, ०५,
१३, १, १, १, ३, ४, १, १, १४, ४,
३, २, १, तै १, ८, १, ३, २, ७, १, ६,
१^{१७}, ८, ३, ९, १, १, २, २, ३, ता
२०, ३, ०, आप्णुवाम् ता २०,
११ ४ आप्णुवन् ए ३, ४, ५, ७,
-६, २८, ६, ०, ४, सा ६, १५, ७,
५, १९, १० दा १०, ४, ३, ११,
आप्णुवन् दा १६, १, १०, ३,
९, ४, १३, ४, ६, ९, १, १, ९, ५, १,
०, ३, २, २, ०, ८, ३, १, ९, ३, ३,
१३ १३, ६, १, ३, तै २, २, ८, ६,
७, १४, ०, तैआ ७, ११, ३, ता
४ १, - १६ ११, ५, १६, १४, ७^१,

† अन्वसा'इत्यस्य सामान्त प्रयोग । अन्वसुं द्र ।

१७, १, १, २०, ३, ४, भाप्नुम शां
 २८, १; भाप्नुयात् श ६, २, १,
 १७, १४, ८, १५, ९, भाप्नुयात्
 श २, १, ४, ५, का १, १, ४, ४,
 गो २, ५, ८, भाप्नुयु तां २१,
 ९, ९, भाप्नुयाम् श १३, ४,
 १, १, तां १८, ७, १, भाप्नुयाम
 शां १२, ८, जैठ १, ४, १, १, २,
 १, भाप्वासम् ऐआ ५, ३, २,
 भापत् तै १, ७, ९, ३, भापन् श
 ४, ६, ९, २०, तै ३, ६, १०, २,
 भापम्भापाम् तैआ १, १, १,
 २१, १, २५, २, भापाम् ऐ ४, १७,
 श ७, २, २, २, १, तैआ ६, ६, २,
 ता ४, ९, १, ४, जैठ १, ४, १, २,
 भाप्यत् ता १७, १, १, भाप्यत
 व ४, १, भाप्यवाम् शा २८, १,
 भाप्यते ऐ ५, ९, ऐआ १, ३, ८,
 ५, २, श ६, २, १, २०, १३, ३,
 ६, ६, तै १, १, ६, ४, ३, ३, ७, १,
 ९, १, २, १, ८, १, भाप्यते तै १,
 २, ५, १, भाप्यन्ते ऐ ५, ३, १६,
 ६, २, ५, ऐआ १, ५, १, श १०,
 १, २, ९, २, ६, १, ता ४, ४, १, १४,
 ११, ५, १५, ५, ५ ३२
 भापयति शा ४, ४, भापयन्ति
 श ४, २, १, ३१ भापयित् शा,
 ४, ४
 भापिपयिपयिन्ति श २६, ३, ११,
 १०, ४, ३, २१, का १, ६, ३, ८,
 भापिपयिपयिन् श २६, ३ ११,
 का १, ६, ३, ८
 हप्सति ऐ ४, २६, ऐआ २, ३,
 २, तै १, ४, १०, ३, ३, ८, ४, २,
 १६, १, २, ३, १, हप्सन्ते शा २१,
 १, हप्सन्ति शां १८, ९, २५,
 १०, श १२, १, १, १, हप्स तै
 २, ७, १, १, २, ता २०, ३, २,
 हप्सत तै २, ७, १, ४, २, ता २०,
 ३, २, हप्सत् श १०, १ २, १,

हप्सन् तै. १, ३, २, ३, जैठ
 १, ४, १, १, ह्(ऐ)प्सन् ऐ ६, २४,
 हप्सीत् तै १, ७, ९, ३, हप्सिष्म
 जैठ १, ४, १, १, ४, ८, ४, ७
 भाप्नु, व्ता- स ऐ ७, १९, शां
 ५, ८, १२, २, श ४, ६, ९, १६,
 ६, २, २, ३, ५, ७, २, १, १७, १८,
 २, ४, २, २, ३, ता १२, ११,
 १, २, ३, १, २, -सम् शा १४,
 ४, १७, ५, श १, १, १, १, १, १,
 ६, ३, २६, ७, २, ५, ४, २२, ८, १,
 ३६, २, १, १, ४, ४, २९, ४, ४, १८,
 ४, ५, १, ११, १२, ७, ७, ६, ९, २०,
 ५, ४, ३, ९, ५, ५, १३, ६, २, २, ३,
 २, ५, २, ३, १०, १, १, ३, ५, १, ३,
 ४, १, २, २, ७, १, ५, १, २, ३, ३, १, ४,
 १४, ३, २, १९, २०, ६, १, ५-७,
 का १, १, १, २, ३, ४, ११, २,
 १, १, ११, तै १, ७, ९, ३, ता
 २१, १, ५, ५, २२, ११, ४, जैठ १,
 २, ३, ८, १, ३, १०, १, १०, ३, ६,
 ५, ८, ७, १, १०, गो २, ५, ३३,
 -सा श ४, ६, ९, २१, -सा श
 ७, ३, १, १, ४, १, ५, तै ३, ९, १८,
 २, ता १६, ६, १०, १२, १, ८, ५,
 जै ४, जैठ ३, ५, ९, ३, गो २,
 २, १०, -सानाम् ऐ ६, ३२
 -सानि ऐआ १, ३, ८, श १०, ४,
 ३, २०, तै ३, १, १८, १, -साम्
 ऐ ५, ९, श ९, ४, २, २७, गो,
 २, ६, १०, -से ता १२, ७, २
 १४, १, २, १५, ९, ३, -सिन ता
 २१, १, ५, ६, -सेषु ता ४, ४, २,
 -स्ती श १२, ३, ३, १४
 भास काम- म श १८, ७, ७,
 ८, -मम् श १४, ७, १ २१
 भाप्नु छन्दस्- न्द ता ४, ८, ७
 भास विभाकिक- म् ता ४, ८, ७
 भास स्तोम- म् तां ४, ८, ७
 भासव्य- म् श १०, २, ६, ७, १४,

७, २, २१.
 भासि- सि शां २६, १०, १३, १७,
 श ५, २, १, ३, ९, १, १, ४४, ३,
 ३, १९, १०, १, २, ९, ४, ३, १९,
 २०, १२, २, १, ७, -सिम् श
 १४, ६, १, ५-७, -सी श ५, २,
 १, १, तै ३, ८, १७, ३, -प्या ऐ
 ८, १२, १४, १७, १९, -प्यै ऐ
 ४, १७, २६, ५, १८, १९, ६, ८,
 २०, २, १, २३, ऐआ १, १, ३, २,
 १, २, ३, ३, ८, शा १, १, ३, २,
 १, ३, २, ७, ४, ४, १४, ७, ४,
 १०, ८, १, २, ३, ४, ६, १०, २,
 ११, ५, ७, १३, २, ९, १४, १, २,
 ५, १५, ७, ४, १६, ३, ४, ८-१०, ११,
 १७, १, २, ५, १८, ३, १४, १९, ३,
 ४, ७, ८, १०, २२, ९, २३, १,
 २५, १३, २६, ९, १२, १६, २७,
 ७, २८, ७, १०, २९, ३, ८, ३०,
 २, १, १०, ११, शाआ १, १, २,
 २, ५, ६, श ४, ५, ७, ७, ९, ५,
 २, १, १०, २, ८, ११, ५, २, १,
 १२, २, २, ७, १३, २, ७, १३, १,
 ४, ३, ६, ४, १, ५, ६, १०, १५,
 २, २, १३, ५, १, ३, ८, ८-१०,
 १५, ३, ९, ११, ४, २५, ६, १, ३,
 ६, ११, २, १२, १६, १९, ७, १३ ८,
 ९, १२, तै १, ३, ३, ७, ४, ६,
 ४, ७, २, ८, ५, ८, २, ३, ५, ६, २,
 २, १, २, ६, २, ३, २, ४, ६, ७, ३,
 ३, ४, ५, ७, १, ८, १०, ४, १७ ३,
 १८, ६, ९, ३, २, ३, २०, २, २२, ४,
 १२, ५ ९, तैआ ५, ३, ३, तां
 ४, १, ६, ११, ४, ७, १३ ९, २०, १०,
 १३, १५, १०, १, ११, १२, १६,
 ७, २, २०, २, ११, ११ २१, ४,
 १२, २२, ८, ५ गो १, ४, २४, २,
 १, ४, १, ९, २२, २४, ३, २, ९, ११,
 १६, २२, ४, २, १६, १८, ५, ३, ७,
 १०, १४, ७, २, ३, १५

† भागविते छान्दसो दीप्ते । ‡ 'आपति' L मुपा चिन्त्य । KT टिप्प । § 'आप्यम्' ? कालिमुपा

भाषि-ख- -म् तै २,२,८,६.
 भाप्तुम् ता १,७, १२, १८,६,२७
 भाप्त्वा ऐ ३, ४५^१, ४, १३^१, १४,
 २१, ६, २०, ७, १९, ८, १४, १९,
 ऐआ २, ५, १, ६, १, श २,
 १, १, ४, ३, २, ४, ५, ४, ५, १८-
 २१, २३, ६, ७, ४, ११, ७, ५, ३,
 १४, ९, २, १, १८, ३, ३, २^३, ८,
 ४, ४, १०^१, ११, १२, १, ३, २२,
 ८, ३, ३१, १३, २, ५, १, ३, १४,
 ४, ३, ३१, का १, १, १, ३, तैआ
 १, २, ३, ९, ता ५, ४, ५, १८, ९,
 २^१, ४, ५, जै १६२^१, जैउ १, ४,
 ३, ३, गो १, ४, १०
 आमान- -म् वा १८, ९^१, प
 ३, १
 आम्नोति- ते गो १, १, २६
 रक्षाप्य- प्यम् श १४, ८, ११
 ९, -प्वानाम् तै ३, ९, ६, १
 ईप्सत् अद्
 आ√पव्, आपवति श ३, ४, २, १०,
 आ पवति श ३, ४, २, १०,
 आपत्त श २, ५, ३, १७, आपत्तत्
 तैआ ४, १४, १^१, आपसत् तैआ
 ४, ३, ३, १
 आ पति- -त्ये श ३, ४, २, १०, गो
 २, २, ३, -ति गो २, २, ३
 आ पत्य छा ७, ४
 आ√पद्, आपद्यते शा १०, ३, श
 १, ६, ४, १८, ३, ६, २, २०, ६, ६,
 २, १०, ७, १, २, १०, आपद्यते श
 ११ १, ६ ३०, ता १६, १, ४, सा
 १, १, १३, आपद्यति आ १,
 आपद्यन्ते तैआ १, ८, ६, आपद्
 श १, ८, १, १, ५, गो १, १, १६,
 २८, ५, १०, आपत्स्यति ऐ ४,
 ७, आपद्यन्ते श १४, ९, १, २,
 आपद्याते श १, ८, १, ४, आप
 द्यत श ७, १, ३, ६, तै २, २, ७, २,
 आपद्येत ऐ ७, ५, ८, श ३ ६, ३,

२०, सा १, १, १३, आपद्येत श
 १, ३, ५, २६, १२, ४, २, २, ६, १,
 ६-३६, का २, २, ३, २३,
 आपदि^१ श १, ७, ३, १९, ४, १, ५, ४
 आपादयति श ११, १, ५, ६,
 आपीपदश् श १४, ७, ३, १४
 आ पयो श ९, ५, ३, १
 आ पय शाआ ३, ३, श १, ४, ३,
 २२
 आ पञ्च- -ञ्च सा १, ५, ३, -ञ्चम्
 श १, १, २, १५, -ञ्चै तैआ १,
 १२, ३
 आप पूरि- -पू तैआ १, १०, ३
 आ पत्रिवस् आ√त्राद्
 भा√रथा, आ **पादि तै २, ६, ६, ३
 भा पादक- -म् ऐआ १, ३, ७
 भा पाद तल मस्वक- -म् तैआ १०,
 ११, २
 भापान(←अपान)- -म् जै ९६
 आ पान्त(√पा) मन्तु- -न्तु तैआ
 १०, १, ९
 आ पायिन्- -यी ऐ ७, २९
 आपाल वैणव- -वे आ जैआ १,
 १६७
 आपि(√आप्)- -पये श ५, २, १,
 २, -पि ता ६, ३, ५, -पिम् ऐ
 ४, ७, शा २७, १०^१, ता ६, ३, ५,
 -ये गो १, १, २६
 रआप्य- -म् ऐ ५, २, शा २२, ५
 आ√पिप्, आपिपेय श १२, ७, ३,
 २१, तै ३ ७, १२, ४
 आ पपम् (गमुल्) श १४, ५,
 १, १५
 आ पीत(√पा)- -ते ऐआ ७
 ३, ३
 आ पीन- आ√पीद्
 आ√प आपवत् द १, १४
 आ√प्य, आपयत् श ४, १, ३, ६
 आपूर्ण, आपूर्णमाणा आ√पूद्
 आ√पृण आपृण श ३, ४, १९

३, ७, १, ३२, ६, ५, ४, १२, ९, २,
 ३, ३४, का १, ४, १, १५, तै २,
 ५, ४, १, ३, १, ४, २^१, तैआ ४, ३,
 २, ५, ३, ६, आपृणस्व श ९, २,
 ३, ३४, आपृण वा २१, २
 आ√पृष्, आपृष्मिति ऐ. ६, १, आप-
 पृष्ठ ऐ ६, १, आ***पृणक्तु तै
 २, ७, ८, २, १५, ३, आपृष्णचाम ऐ
 ६, १
 आपृष्ण- तु गो १, १, २६.
 आ√पू(→पृ), आपूर्णति तैआ १, १४,
 १, आ पृणीताम् तै २, ४, ९, ५,
 आपृष्णा तै २, ५, ४, १, आपूर्णिता
 तैआ १, १४, २
 आपूर्णते ऐ २, ११^१, श १, ६, ३,
 १७, २४, ७, २, २२, २, १, ३, १, ४,
 ४, १८, १९, ८, ४, १, १०, का १,
 १, ३, १, ३, ४, १०, १२, तै १, ५,
 १०, ५, ता २५, १० १० आ *
 पूर्यते श १४, ४, ३, २, २, २, ३
 आपूरयति श ६, ७, ३, १०, ७,
 ५, ३, २७, ९, २, ३, १७, तैआ
 १, १४, १^१, आपूरयन्ति श १०,
 ४, २, १८, आपूरयन्ति श १०,
 ७, २, १८, आपूरयन्तु तै ३, १०,
 ३, १, ११, ६, १, आपूरय श ६,
 ५, ४, १२
 आ पूर्ण- णं ऐ ६, ११, गो २,
 २, २१
 आ पूर्यमाण,णा- णम् ता २५, १०,
 ६, -णस्य श १०, ४, २, १७, -णा
 तै ३, १०, १, १
 आ पूर्यमाण पक्ष- क्षम् श १४,
 ९, १, १८, -अस्य श ११, १, ७,
 ४, -क्षत् श १४, ९, १, १८,
 -क्ष श ६, २, २, २८, १४, ९, ३,
 १, -क्षपु ऐ ४, १, २७
 आपिपम् ना√पिप् द
 भापो(←अप्) देव(त्य→)त्या- त्या
 शां १६ ७

†C का मूय ४५६। आपत्(√आप् ?) इति पाठा-उत्पत्तिः । आप(←अप्)+उर(←√पृ)।

आपो-नप्रिय- -स्व शां १२, ३
 आपो-म्य- -य. श १४, ७, २, ६,
 -यम् श. १३, ४, ४, ७, गो. १,
 १, २९, ३९
 आपो-रेवती- -र्यै शां ११, ८, २५,
 १०
 आपो-हि-छीय, या (← छ+छ) - -यम्
 ऐ ३, ३६, -याभि सा १, २, ५.
 आस-आसि- आमान- ✓आप् द्र
 आसोर्याम (← असोर्याम) - -स्व शां
 ३०, ११
 आप्य (← अप्) - -प्या श १, २, ३,
 १, ४, ३, १, १, का २, २, १, १५,
 १८, जै ९९, ११७, १४१, १८८,
 -प्यान् गो २, २, १५, -प्यैभ्य
 श १, २, २, १८, का २, २,
 १, १५, -प्येषु श १, २, ३, ४,
 का २, २, १, १८
 र्भाष्य- ✓आप् द्र
 रभाष्य- भाषि द्र.
 र्भाष्य (← अप्) † - प्या श १३,
 ४, २, १६, तै ३, २, ८, ११,
 -प्यान् शां २२, ९, -प्यानाम्
 तै ३, २, ८, ११, -प्येषु तै ३, २,
 ८, ११
 आप्य ख- मू तै ३, २, ८, ११
 आप्यान, आप्यायन, आ/प्यै द्र
 आ/प्याय, ✓प्यै, आप्यायते श १५,
 १, २०, ६, ३, १७, ४, ९, २०, २, ३,
 ४, २०, ६, १, ३, ३, ४, ३, १८, ९, १,
 ५, ८, १०, ११ ७, ३, १, ४५,
 १२, ८, २, २, १४, ८, २, २,
 का १, ४, १, १५, तैआ १,
 ९, ६, आप्यायते श ३, ९, १, ७,
 १३, १५, १७, १९, १२, ८, २, ३,
 १४, ८, २, २ पक्ष, ६, गो २, २, ७
 आ प्यायते श १२, ८, २, २, २,
 ९, १, १७, आप्यायते श २, १, १,
 ५, का १, ४, ३, ४, गो २, ३, ९,
 आप्यायताम् ऐ. १, २६, श ३,

४, ३, १८; ८, २, ९, १४, ३, १, ४,
 ६, ८, का १, ४, १, १५; तै ३, ७, ४,
 १६, ५, २, ६, १३, १, गो १, २, ७,
 २, २, ४, आ...प्यायताम् ऐ
 १, २६, गो २, २, ४, आप्यायताम्
 तै ३, ३, ९, ४, आप्यायस्व ऐ १,
 १७, ७, ३३, शांआ ४, ८, श
 ७, ३, १, ४६, १४, ९, १, १९, तै
 ३, ५, १२, १, ७, १३, ४, तैआ ३,
 १७, १, ४, ११, ४, ६, ६, २, १०,
 ३६, १, ३, ७, ता १, ५, ८, जै
 ८४, गो २, ३, ६, आ...प्यायस्व
 ऐ १, २६, श १, ८, २, ४, ३, ४, ३,
 १८, १४, ३, १, २, ३, गो २, २, ४,
 आप्यायस्वम् श १, ७, १, ६,
 तै ३, २, १, ४, आप्यायत श १,
 ६, ४, ९, १२, ८, २, १, २, जै २१२,
 जैउ १, २, १, १०, गो २, २, ४,
 आप्यायन्त तै ३, २, १, ५, आप्या-
 येत श १, ६, ४, ९, १२, ८, २, २,
 आप्या(द?)पिछा शाआ ४, ८,
 आ प्यासिपीमदि श १, ८, २,
 ४, १४, ३, १, २३, तैआ ४,
 ११, ४
 आप्याययति ऐ ७, ३३, शा ३,
 ५ १०, १, श १, १, २ २०, ५,
 ३, २५, ३, २, ७, ६, ८, १२, १४,
 २९, ८, ३, १६, १८, ९, ३, १०, ४,
 ३, ५, १४, ४, ४, ४, ७, ८, ९, ५, ८,
 ६-९, १, ७, १८, ५, ५, ५, १२, ७,
 २, १, ४५-४७, का १, ६, १, २
 २, १, २ १५, तै ३, २, १, ५, ३, ९,
 ४, तैआ ५, ९, ९, जै ८४, ११३,
 गो १, १, ३९, २, ९, आप्याय
 यन्ति ऐ १, २६, ३, ३२, शा
 ११, ८, २७, ६, शाआ ४, ८, श
 १, ८, २, २ ३, ४, ३, ११, १४,
 १७, १८, १९, ८, १, २, ३, ४, ७,
 १८, ९, २१, २२, आप्याययन्ति
 श ३, ४, ३, १३, ८, १, ३, तै ३,

१, ३, १, तैआ ५, ९, ९, तां ४,
 ९, १७, गो २, २, ४, ३, ६, १३,
 १४, १५, ४, १, २, ३, ६, १५-१७,
 ५, ३, आप्याययाम श ३, २, २,
 ६, १४, आप्याययामके श २,
 ५, १, ३, का १, ४, ३, ३, आप्या-
 यय ऐ १, २६, श १, ५, १, २०,
 ७, ३, ६, २, ३, ४, २०, ३, ४, ३, १८,
 तै ३, ७, ११, ५, तैआ ४, १, ६,
 ४२, ५, गो २, २, ४, आप्याययत्
 श १, ७, ३, ७, आप्याययन्त जै ८४,
 आप्याययन् श १, ५, ३, २०, ४,
 ६, ७, १७, जै ६३, गो १, १, २८,
 आप्याययत श ३, ९, १, ४, ७, ८,
 १०, ११, १३, १५, १७, १९,
 आप्याययेत श ३, २, २, १०,
 २९, गो १, २, २०, आप्याययेयु
 श ३, ४, ३, १२, आप्याययेयु
 श ३, ४, ३, १४, आप्याययेय
 श ३, ९, १, ३, आप्याययेम श
 १, ५, ३, २४
 आप्यायत जै २१०
 आ पीन, ना- न ऐ १, १७, -नया
 श ४, ६, ९, २१, -नाम् शां
 ११, ८, २७, ६, -ने गो २, ३, ९,
 -नेन जै ११३, जैउ १, २, १,
 १२, १३
 आपीन वती- ती ए १, १७
 आ प्यान व (त्→ती)- तीभ्याम्
 श ७, ३, १, १०, ४, ५, २ १
 आप्यायन- नम् ऐ ७, ३४, श
 १, ६, ४, ११, १०, ३, ४, ३, १०, १८
 -नेम श ३, ४, ३, १३
 आप्यायमान, ना- न श ७, २,
 ३, ४६, तै ३, १, १, २, -ना तै
 ३, ७, ७, १३, १०, १, १, -ना
 तैआ ६, १०, २
 आप्याययन्- यन् श ४, ६, ९,
 ७, २१, -यन्ती तै ३, ७, ४, ११
 आप्याययन्ती तै ३, १, १, १२

† 'आप्य Biv स्वरधिन्य । ‡ 'आप्यायति' मुपा चिन्त्य ।

आ-प्यायित- -त. गो २,२,४.
 आ प्याययमान- -न द १२,६,
 १,२०
 आ प्र-दिव- -म् द ३,४,२,४.
 आ प्र पद- -म् जै १२५
 आ प्र^१यम्, आ^१प्रयच्छ^१, आ^१...
 (प्रयच्छ) द. ३,५,३,२२
 आ^१प्रा, आ^१ अमात् तै २,६,१०,
 ६, आ^१प्रा ऐआ ३,०,३, दशा
 ८, ४, द ४,३, ४,१०, ७,५,
 २,२७, तै २,८, ७,४, तैआ १,
 ७, ६, २ १३, १, आ^१ अमा
 ऐ ३,२२,४, २९, द ३, ७, १,
 १४,६,७,३,१०, तै ३,६,१३, १
 आ पप्रियुम्- वान् द ९,२,३,१७
 आ प्रावृप- म् द ७,५,२,३
 आप्रितु- -म् तै २,२,८,६
 १ आ^१प्रायनियमऽ- -म गो १,१,३९
 आ^१प्री,आ^१प्रीणाति ऐ २, ४, द
 १०,३, द ६,२,१,२८,२९,३०,
 ३४, द १६,५,२३, आ^१प्रीणीम
 द १३,२,२,१४, आ^१प्रीणीहि द
 ६,२,१,३१, आ^१प्रीणात् द ६,०,
 १,३३, ११,८,३,५, ता १७,८,
 २, १६, ५,२३, आ^१प्रीणीयात् ऐ
 २, ४, द १३,२,२,१४
 आ^१प्री(आ^१प्री, वा^१आप^१)- प्रिय
 ऐ २, ४, ४, २६, द १०,
 ३, १८, १०, द ६, ०, १, ०८,
 ३१, ०, ५, ३१, ११, ८, ३, ५,
 १०,८,२,१९, -प्रिय तै ३, ७,
 १०,२,९,४,८, ता १७, ८, २
 १६, ५, २८, २३, -प्रिया द
 १८, १२, -प्री द १३, २, ०,
 १४, -प्रीणाम् तै २, २, ८, ६
 -प्रीभि ऐ २, ४ द १०, ३,

द. ३, ८, १,२; ११, ८, ३,५,
 १२,८,२,१४, तै २,२,८,६
 आ^१प्री-सूच- -म् द २५,१०.
 आ प्रीत- -त द १८, १२, -तम्
 ऐ २ ११, द १८, १०, -तान्
 द ६,२,१,६, -ताय ऐ ७, १६,
 -ते ऐ २, ११
 आ प्रीत-पृ(√रपा)- -पाय द
 १२,६,१,०.
 आ प्रीत-पा- -पा द १२, ६,
 १,०
 आ^१पु, आ^१पुमुवे ष १,६
 आ^१प्लु,√प्लु, आ^१प्लुवन्ते ऐ ६,३३,
 आ^१प्लुवन्ते आ १,२७,१
 आ^१प्लुवयन्ति ष ४,४
 आ प्लुव द १४,९,४,१२
 आ^१प्लरस(←अप्लरस्)- -म् जैआ
 १,१५१, आ १,१५१, ३६१
 आ^१प्लृण, आपनीपणत्^१ द ५,१,५,
 १९
 आ^१वन्पु, आवज्जाति द ७, ४, ३,
 ०८, आववन्ध द ७, ० १,१५
 आ^१वद्ध,द्वा- दम् द ११,८,४,३,
 -द्वा द १४,६,१,२
 आ वष्य द २,६,०,१७, ५,३,०,६
 आवडंण आ^१वृह द
 आवल्य(←अवल)- म् द ५,२
 आ^१वाध,आवाधेरन् द २,२,३,१७
 आ वाध- धम् तै २,४,७,३
 आ विल- म् द २,३,३,१
 आ^१वृध, आवाधि सा १, ४,६, २
 २,१
 आ^१वृद्ध आववद्ध द २,१,२,१६
 आ वदण- म् द १,१,२, १०
 आ वृ(ड→)दा- याम द २,१,२,
 १६

आ^१भज्, आ^१भजनि ऐ ३, २९, द.
 १,५,३,४, २,३,१,२०, ३, ६,२,
 २६,९,४,९, ४,३,३,१०, १३,७,
 २,७,८,१,६,७, १४, २, २,६,७,
 का १,३,१,१२, जैव २, ३, ३,
 ४, ५, आ^१भजन्ति ऐ ४, १९,
 आ^१भजामि द १,६,३, २०,२१,
 आ^१ भजामि द ४, १,३, १२,
 आ^१ भजाम द १, ६, १,८,
 आ^१भजस्व द १४, ४, १, १९,
 आ^१भज तै २, ४, ७,७, जैव १,
 ६,२,८,२,४, ३,१०, आ^१ भज
 द ३,३,३, १३, ४, १,३,१०,
 तै ३,३,७,९,७,१३,२, आ^१भजत
 द ३,६,२, १७, जै ४७, आ^१...
 भजत द १,६,१,१, का २, २,
 ३,४, आ^१भजै ऐ ३, २०, आ^१भ-
 जाम द २, ४, ३,८, आ^१ भ
 जाम द १,६ १,८, का १,३,०,
 ८, आ^१भजत् ऐ ३, २०, ६,१२,
 आ^१भजन् द ३,६,२,२४
 आ^१भाजय तै २, ५, ६,५, आ^१
 भाजय तै २,४,४,८
 आ^१भक्त,का- -क्त द १,६,१,८,
 -क्तम् द १, ५, २, ४,६, १,८,
 ३,६,२, २६ -क्ता द १३, ८,
 १,६,१४, -क्ताम् द ९, १, आ
 ११
 आ भक्ति- क्तिम् द ९, १
 आ भज(त्→)न्ती- न्ती द ९,२,
 ३,८
 आ भर, आ भरत् आ^१भृ द
 आ^१भा, आभाति ऐ १, ०१, द ६,
 ७,३,३, ८, ७,३, १३, आभाति
 तैआ ३,१६,१, आ^१ भातु तै २,
 ७,१७ ३, आ^१भादि द ६,२,१,६

† = य ५,१९, द्वैस्वयौत् आ^१ इति पृथग्व साधु । = व ७,२७,२, तु 'आपृयच्छ' इति पाठोदिक-
 पदमेव साधीय स्यात् । ‡ √आप्+क्ति भा । 'आप्री-त्व' इत्यस्थेव छा दसो इत्व इत्यस्मान् भाति ।
 § 'आप्रीणाम' इत्यपि पाठो भवति । 'आप्रीम्' इति 'निगम'इति च द्वे पद स्याताम् । ¶ = ऋ ४,४०,४, य ९,१८,
 सा (ऋ) अर्वाथक्थिदिदि रूपमाहु । अन्य सा (श) द न न कान्तीनि । अत्र वैधिल्यदार्शितेऽप्यन्योयोगे द्वैस्वयौत्
 च तादशो योग इत्यातिशामहे । अन्वा^१पण् द

आ-भात्- -भात् तै ३, १०, १, १
 आ-भार- भा/भृ द.
 आभिजित(←अभिजित्)- -म् गो
 १, ४, १३
 आभिप्रतारिण(←अभिप्रतारिन्)-
 -णस्य ऐ ३, ४८, -णा तां २,
 १, ४
 आभिप्रायक(←अभिप्रायक)- -म् सा
 ३, १, ७
 आभिप्लविक(←अभिप्लव)- -क शां
 २६, २, -कात् ऐआ ५, ३, २
 आभीक(←अभीक)- -कम् तां १५,
 १, ८, ९, आ जैआ १, ४६७,
 -क्रे आ १, ४४, १
 आभीशव(←अभीशु)- -चम् ता
 १२, ९, १५, १५, ३, २७, आ जैआ
 १, २०९, -वस्य तां १५, ३, २७,
 -वे आ जैआ १, ४११, ५१२
 आ/श्मू, आभवति ऐआ २, ३, ७,
 आभवतीश् ऐआ २, ३, ७, आभ
 वन्ति जैउ २, २, ४, आबभूव
 श ५, २, २, ७, आबभूव तै २,
 ८, ९, ६, तैआ ३, १४, २, ४, तां
 १२, १३, ३२, जै ७७, गो १, २,
 ९, आबभूवु तै ३, ८, ३, ४,
 आभविष्यन्ति ऐ १, २४, आभू
 वत् तैआ ४, ४२, ३, ता ११, ४,
 २, १५, १०, १, दै १, १४, जै
 ८५ गो २, ४, १, आ भवन्तु
 तै ३, ८, १७, ३, आ भव गो
 २, ३, ६, आभवत् दै २, ७
 आभवेत् श १४, ६, ९, ३४,
 आभूयामस् जैउ ३, ५, १, ३, ११,
 ३, ५, ८, ३, १२
 आ भवत्- वृ तै ३, १०, १, २
 आ भू- सु तै २, ८, ९, ४, -भुव
 शा १२, ९, -भृ तै ३, ८, १७,
 ३ १०, १, ३
 आ मृति- नि ऐ ७ १३, श

१४, ५, ५, २२, ७, ३, २८, जैउ. १,
 १५, १, ३, ५, २, २, ४, ३, ५, १,
 ३, ११, २, ५, ६, ८, ३, १२, -तै
 श १४, ५, ५, २२, ७, ३, २८, -स्य
 ३, १, ४, ५, ८, १७, ३
 आ/२भू, आ * मृषां शां २६,
 १५, श ४, १, ३, १८
 आ भूपत्(√मूप)- -न्तः तै २, ५,
 ८, १२
 आ/भृ(←ह), आभ्रन्ते श ८, ६,
 ३, १८, आभ्रमि तै १, २, १, २,
 ३, आभ्र ऐ. ४, १०, ऐआ ५,
 २, २, ४, शांआ २, ९, १२, २, २४,
 ५, ६, श ६, ३, १, ३८, २, ९, तै.
 २, ४, १, १, २, ४, ७, ६, ५, ५, ४,
 १, ६, ९, १, ३, ११, ४, २, तैआ
 २, ५, २, तां ४, ७, २, ८, १४, ६,
 २, ४, म २, ४, १२, जै १९९,
 आ *भ्र शां २१, ३, तै २, ५,
 ४, १, ३, ५, ७, ४, आ * भरतम्
 तै ३, ६, ११, १, आभ्रष्वम्
 शाआ ३, २, आभ्रत् तै २, ६,
 १२, २, आभ्रत् तै ३, ६, १३, १,
 आभ्रन्त तै २, ४, ६, ७, ६, ११, १,
 आभ्रिवात् श १, ५ १, २०, आभा
 र्हीम् तै २, ६, १०, ४
 आ भ्र- रे आ १, ४३७
 आ भ्रत्- न्त तै १, २, १, २, ३
 आभ्र(तञ्ज)द्वलव(←तञ्जसु)-
 म् -वे आ जैआ १, १२७
 आ भार- मू तै ३, १२, २, ९ ४, ७
 आ भृत्- त तै ३, ७, ४, १, -तम्
 शाआ ३, २, श १४, ३, १, ३१,
 तै २, ७, १७, १
 आ भोग- वा तैआ १, ८, ५
 आ-भ्रातृष्य- मू जैआ २, १६, ५,
 आम जै ९५, १००, १६९, १९३
 आमुसा- म म २, ६, १२, -म श
 १४ ३, ३, १०, तैआ १ ११ १,

तां १, २, ८, -मम् श १४, ९, ३,
 १०, -मा का १, २, ४, ११,
 -मायाम् श २, २, ४, १५
 आम-गर्भे- -स्य सा ३, ६, १३
 आम-पाय- -म् श १२, १, ३, २३,
 गो १, ४, १३, -त्रेऽु श १४, ९,
 ४, ११.
 आमाद्(म/अद्)- -द् श १, २,
 १, ४, का २, १, ४, ३, -दम् श
 १, २, १, ४, का २, १, ४, ३, तै
 ३, २, ७, १
 आमाघ- -म् तां १६, ६, ११
 आ/मन्त्र, आमन्त्रयते शां १७, ७,
 श ५, २, १, १०, आमन्त्रयते श
 ५, २, १, १०, ४, ४, ९, १०-१३,
 ९, १, २ १६, १३, १, २, ४, ४, ३, २,
 आमन्त्रयति गो १, ३, ९, आम-
 न्त्रयते तां १३, ३, २४, आमन्त्र-
 याक्रेक शाआ ६, १९, श ११,
 ८, ४, १, १४, ५, १, १५, आमन्त्र
 यामास ऐ ७, १४, १७, गो १, ३,
 १०, १८, ३, ६, आमन्त्रय श ११,
 ८, ४, ५, आमन्त्रयत तै २, ३, ११,
 १, २, ३-१, तां १३, ३, २४,
 आमन्त्रयन्त ऐ १, २४
 आ मन्त्रण- म् श ६, ६, २, ५
 आ-मन्त्रणीव- -य ता १८, ९, २, १,
 -यात् श ११, ८, ४, ५
 आ मन्त्रित- त श ७, २, १, ११,
 ९, १, १, १७, १२, ६, १, ८, १, ४, ४,
 २, १
 आ मन्य श ११, ८, ४, ५, १२, ६,
 १, ३८
 आ मन्त्रमाण- ण श १, ४, १,
 १०, १८
 आमयत्(√अम्)- त गो १, २, १९
 आमयत्व- मू जैउ २, ४, २, १०
 आम याविन्- विन तां ७, ६,
 १२, -विनम् ता १६ ३, ५, १३,

† = ७ ७, ९२, २ = य ७, ७, म द तु √भूषयतेराहत् । 'अभृत्' इति उ पाठश्चिन्व । ‡ 'अभ्रातृष्य'
 इति पाठान्तमेव श्च भ्राति । § 'आमपाय' इति मुपा स्वरश्चिन्व । ¶ 'अनामयव' इति मुपा ।

१,१८,५,११, -विने तां ६,१०,
 ४,७,१,११, ८,१, ८; तैआ १,
 २६,५, तां १६,१२,२,२,४,१८,
 ५,११, सा २,२,२.
 भामयाव्य(विन्+प्यम्)- च्वात्
 सा २,२,२.
 आ/मही(←/मह्),भामहीयते जै
 १८, आ "महीयते जै १८,
 आ "महीयन्ते जै १८, आ "
 महीयस्व वा ६,४,१,८, ७,३,
 १,९; भामहीयत जै १८, भाम-
 हीयन्त जै १८
 आ महीयमान- म् जै १८
 भामहीयव(←अमहीयु)- वम् तां
 ७,५, १,४, ११,११, ७, १८,९,
 ५, जै १८, आ १,२२२,२४१,
 ४,७, चस्य जै १८^१
 भामहीयव स्व- म् जै १८^१
 भामहीयव प्रतिपद्- द् जै
 १०८
 भामाद्,घ आम द्र
 भामावास्त्य(←अमा वास्य)- स्य
 गो १, ३, २२, -स्यम् शा
 १, १, ४, १, १४, वा १, ६, ७,
 ६, ४, १२, ८, ३, ४, २, ४,
 ४, १५, १२, ३, ५, ६, का
 १, ३, ४, ९, तै ३, ७, ४,
 ४, जै १००, -स्यस्य वा १,६,
 २,६, ४, ९, -स्ये शा ४, १४,
 ता २५,१०, -स्येन ए १,१,
 वा ४,४, वा १,६, २,२६,७,२,
 ३,७, ११,१,३,१,३,५,६,७,१,२,
 ४,१०,५,४, का १,३, ४,८,
 गो १, ३,२१
 भामावास्त्य विध- घेन वा ११, १,
 ५,४
 आ शिक्षा(विमिष्)- क्षा वा ४,२,५,
 १८, तै १,६,२,४,५,४,५,७,१०,
 १, तैआ २८,१, जै २०५, गो

२,१,२२, -शाम् वा १, ८, १,
 ७,१, ३, ३, ३, ३; ४, २,४,१९,
 -शयि तै १,७,१०,६
 भामिक्षा-वत्- यताम् तै २, ७,
 १६,४
 भामिन्(←भ-मिन्)- त्रौ वा १३,
 १, ६, १, तै २,२, ७,१, ३,८,
 ९,२
 आ/मिद्, आ "मेहन्ति तैआ ३,
 ११,६
 आ/मी(→/मि), आ "भमिनत्,
 ऐ ७,९, आमिमीयात् तै ३,६,
 १३,१.
 आ मीवत्(√मीव्)- त् वा १३,८,
 १,७
 आमुपयायण(←अमुष्य)- ण वा २,
 ३,४,११,१४,७,२,१,११, वा १,
 ४,१,९,१२, तै १,७,६,७, -णम्
 ता ६, ६, २,२, तैआ ४, ३,२,
 ५,३,८, -णस्य तैआ ५,१०,६,
 -णाय तै २,७,७,७^१
 आ-मो(→)ना(√मुद्) वा ४,३,२,
 १३
 आ मोष्(√मुष्)- म् वा १२, ५,
 २,८
 आ झ्वात्(√झ्)- तम् वा ८,७
 आ झ्वाय- य तैआ १,७,५
 आम्वाप्य(←अम्वाष्)- ष्य ऐ
 ८,२१, -प्यम् ऐ ८,७१
 आन्- म् वा १४,७,१,४१
 आय्(आ/अय् ←/इ),आयति तैआ
 ६,१,२, आयामहै ऐ ४,७, आयि
 तैआ २,४,११ आयन्ति, आयन्
 ए अद्र
 आ/यव्, आयव्यते तै २, ६, १७,
 २, ३, ६, १५, १, आयव्यस
 तैआ ३, २, १, आयजताम वा
 १,७,३,१४, तै ३, १, ७,६, ६,
 ११ ४, १२, २, आयनरव वा

८, २, १,७, तैआ १०, १, १६;
 आयव्य वा १,५,२,१०
 आ यमिन्- जी तै ३, ५, ९,१,६,
 १३,१,१४,३
 आ-यमिष्ट- ष्ट तै ३, ५, ७,५,६,
 ११,४
 आ-यतीयस्- यान् तै ३,५,९,१,
 ६,१२,१,१४,३
 आ यत्(√इ)- यत् तै ३,१०,१,१,
 -यत् ऐ १, १३, शांआ १,४,
 वा ६,४,४,१६, तै २,२,१,२, तैवा
 ५,११,३, -यत् ष्टव प २,२,
 -यताम् वा ६, ४,४,१३, -यति
 वा ४,१,३,९, -यते तै ३,७,२,७,
 -यसु १ वा ३,३,२,६,६,३,११,
 जै १८५, -यन्त जै २४,३७,
 -यन्तम ऐ २,००, वा ३,९,३,
 ७, ६,४,४,१६, १४,७,१,४३, तै
 २,३, १,३, ९, ७, ८, ४, ७,३,
 -यन्ती जै ४४,१८८
 आ यती- ती तै २, ४,६, १०,
 -ती ऐ २,२०, शा १२, १,
 -तीनाम् ऐ २, ३६, -तीम म
 २,२,१७, -त्ये जै १५१
 आ(आड्)यन- नम् वा ३,४,२,
 १२, आ १, -नाय वा १४, ९,
 ३,४, तै ३८,१७,१ -ने तै ३,
 ७,१,७
 आयन वक्(मत्तुप्)- त् तैआ
 २,६,०
 आ/यत्, आ यान्ते वा १३, २,
 ३, आ यतम तै ३, ६,१०,४
 आयातयति ऐ २,३४, वा ११,
 ५,२,१०
 आ यत्- नम् ऐ १,२,०,०,३५,
 ३१,३,२,७,२७, तैआ २, ४,
 २, ५,३,५, वा १२,५, १७,४,
 १८,८, २२,६, २५, १२,२७,१,
 शाआ ३,३,५,९,१, वा २, ७,

† 'ता' इति मुपा । ‡ अज मुपा अउद्र । § 'आमिक्षाम्' इति मुपा स्वरधित्वम् । § 'म्य' इति
 P W M W मुपा ? । ¶ = अ ६,११८,२, अधिरञ्जु (गद्र). [आ । अयत्(√इ)] इति पाठः ।

१, १२, ६, २, १, १४, १०, ५, २,
 २१, १२, ५, १, १७, १३, ४, ३,
 १७, ६, २, २, १४, ३, १, २१, २२,
 २, ४, ६, ८, १०, १२, १३, ६, ९,
 ११-१८, १०, २, ३, ५, ६, ८, ९,
 ११, १२, १४, १५, १७, १८, ९,
 २, ५, १४, का १, ४, ३, १०,
 तै १, ६, १, ३, ७, १, ९, २, ३, २, ६,
 ३, १, २, ३, ३, ७, ७, ९, २१, २, ३, ३,
 ११, ७, २, ३, तैआ १, २२, १, २, ४,
 ३, ४, ५, ६, ७, १०, ११, २,
 तां २, ८, २, ४, ४, १०, ८, १३,
 ७, ३, ११, १८, १०, १, १, ४, ७,
 १०, १३, १६, १९, जै २८,
 १०, १, १३, १८, ४, जैठ ४, १०,
 ४, ८, ११, ४, ३, गो १, १, २, ४, २,
 २, ४, ५, ४, २, २, १७, ४, ६, -नात्
 ऐ २, २, २, ५, ४, ५, ६, ८, १२,
 १३, १६-२१, ७, ५, शा १२,
 ५, २२, ७, शा १, ६, १, ६, १३,
 ८, १, ३, १३, १, ३, ६, तै १, २,
 १, ७, ३, ८, ८, २, तां ४, ८, १३,
 जै ४, ६, -नामि शा ४, ४, ५, ३,
 ६, २, १, १, ६, १२, ८, ३, २, ०, १४,
 ६, ९, २, ८, -नाय शाआ ९, ८,
 -ने शा ५, ४, ८, ४, ५, १८,
 ३, १०, शा १, ६, १, ६, ४,
 ५, २, १३, ७, १, ४, २, ३, ५, २,
 ९, ३, ४, १३, १२, २, ४, २-७
 ८, २, २२, २४, १३, १, ३, ७, ४,
 २, १५, ४, ६-१०, तै १, ६, १,
 ३, ७, १, ९, २, २, २, ६, ३, ३, ७,
 ७, ७, ४, ३, ४, ५, तां ४, ४, १०,
 ७, ४, १, ४, ९, २, १२, १३, १०
 १६, २१, ९, १०, जै २८, १८४
 गो १, ३, १३, ५, ४, २, १, २२,
 ४, १५, १६, १७, ५, ७, ६, १६, -नेन
 ऐ ५, १, ४, ७, १२, १६, १८, २०,
 शा ८, १, ९, ८, २२, १, २, ३,
 २६, ९, शा ८, ५, ३, ८ ता ७

९, १५, -नेम्य जैठ २, ४, ३, ८
 भायतन-वत् - उन्मम् ऐ, ३, २, २,
 तै ३, ९, २१, २, -वान् ऐ ३,
 २२, तै २, ३, १, २, ३, ९, २१, ३,
 ११, ७, २, ३, तैआ १, २२, १, २,
 ३, ४, ५, ६, ७, तां ७, ९, १५,
 १०, १, २, ५, ८, ११, १४, १७, २०,
 १३, १०, १६
 भा यत्त-त्त ऐआ ३, १, २, शाआ
 ७, ४, -त्तम् शां ७, ६, -त्ता
 शां ६, ११
 भायत्त मूल- म् तां २०, १६, १
 भायन- आ यत् द्र
 आ/यम्(->च्छ), आयच्छति ण ५, ४,
 ३, १३, तै ३, ३, ६, ५, आ यमसे
 ष ५, ४, ३, १४, आयमत् तैआ ६,
 ५, १, आ यमत् ७, ३, २, ८,
 ता १४, ६, १, आयच्छस्व श २,
 ४, १, ८, ९, का १, ४, २, ४,
 आयच्छ तां १, ७, ८, आयासि
 ऐ २, ४०
 आ यत्, ता- त ड्डव ष २, २,
 -त्तम् ऐ ५, ५, शां २२, ८, शा
 १४, ७, १, १५, तां १२, १०, १,
 -त्तवा शा १, ७, ३, ३, -ता गो १, ३,
 २१, -ता गो २, २, १५, -ताम् गो
 २, २, १५, -तायाम् तै २, ७, ७, १
 भा यति- तये गो २, २, ३, -ति
 गो २, २, ३
 आ यम्य सा १, ६, ७
 आयसु(->अयस्)- सा शा १३,
 २, २, १६, १९
 भायसुी- सी ऐआ २, ५, १,
 -सीम् सा २, ५, ३, -स्व शा
 १३, ३, ४, ५
 भाय सू यात्- यान् तैआ १, १०, ४
 भायस्पूण(->अयस्पूण)- ण ि शा
 १३, ९, ३, १९, -णाय शा १४, ९,
 ३, १८
 आ/या, आयाति शां १४, २, शा

१४, ७, १, ४३, तैआ २, ५, १,
 गो १, ३, ६, भायसौ जै १७६,
 आयु म २, ६, ३, आयात् ऐ
 ४, २९, तै २, ६, ८, २, ८, ७, ७,
 ३, १, १, ९, तैआ ३, १७, ७, ६, ५,
 १, १०, २६, १, आ यात् ऐ
 ५, ५, २१, ६, १८, शां २२, ९,
 २५, ७, २६, १६, तै २, ८, ६, १,
 गो २, ५, १५, आयात् तै २, ८,
 २, १, आ यात् तै २, ८, २,
 १, आयाहि ऐ ४, २९, ५, १,
 १७, ७, ६, ८, ऐआ १, १, ४,
 ५, २, २, ३, ३, १, शा १, ४, १७,
 १, २६, १०, शा १, ४, १, ७, ८, २, २,
 ३, ३, ६, ४, ४, ९, तै २, ४, ३,
 ११९, ७, ७, ३, ५, २, १, ६, ३,
 २, तैआ १, ३, १, तां ४, ६,
 १०, ११, २, ३, सा २, ६, ९, १०,
 ३, १, ६, ४, ३, ७, २, गो १, १, २९,
 २, ३, १४, ६, २, आ याहि
 शा २५, २, ८, २६, ८, शा ६,
 ४, ३, ९, तै २, ४, ३, ६, ११, ६,
 १६, २, ७, १३, १, ४, तैआ १,
 १२, २, गो २, ३, १४, आयात्
 ऐ ५, १२, ऐआ १, १, ४, तै २,
 ८, ७, ७, गो २, ३, १३, आ
 यात्म् ऐआ २, ३, ८, तै २, ४, ३,
 ७, ८, ४, ७, ३, ६, ८, १, गो २, ४,
 १७, आयाति ऐ ३, २८, शा ४,
 ३, २, ८, ९ आयात् ता १४,
 ३, १३
 भा याव- न्तम् ष १, ३
 भा यासु(यस्)- म ष ५, ३,
 -साय तैआ ३, २०, १
 भायासुी(->अयास्य)- स्त्वं तै ३
 ९, ११, ४
 आयास्य- ह्यम ता १४, ३, २१,
 आ १, ५०७, ५११, जैआ १,
 ५११, -स्वानि ता १४, ३, २२,
 १६, १२, ४, ५ -स्याभ्याम् तां

१ 'आयस्पूण' इति अत्र मुपा स्वरद्वित्यन्व १४ स्वरद्वितमुपा च । २ 'आपति' इति १, मुपाठ । ३ 'याहि' मैत्र मुपा

११,८,१०, ११, १२, -स्ये तां
 ११, ८, १, १०, आ १, ५०९
 भा०यु, आ०युते वा ११, ५, २, ८, १३,
 २, ७, ६, तां १६, ३, २, भा०युवृते
 वा ८, ४, २, ११, आ "युवते तै
 २, ७, १६, २, भा०युवत नां १६,
 २, २

भा युत- तम् ऐ. १, ३
 भा युवान्, ना- ना इश्व वा ९, ४,
 १, ८, -नामि वा ४, १, २, २६
 भा०यु(√इ)- यव तै १, ४, ८, १, ता
 १४, ९, ३, जै १६८, -यु वा ३,
 ४, १, २, २, १३, ५, १, १८, ता ६, ४,
 ४, -युनां वा ३, ५, १, ३, २,
 -युम् गो १, ५, २, ४, -युव वा
 ९, ४, १, ८, -यो ऐ २, ३, ३, क
 ८, ७, ३, १३, ता ६, ४, ३, -यो
 म २, १, ८

भा०यु-पक्षो- त्त्वाम् तां १, ५, १०
 भा०यु-पक्ष- क्ता १४, ११, १

भा-युक्(√युञ्ज्)- क्वा तैआ ७,
 ११, ४,

भा युजान- ना जै १२९
 भा युजान- ना जै ८५

भा०युञ्ज, भा०योचयन्ति व ४, ४
 आ युष- -धम् वा ५, ३, ७, ३०,
 -घानि ऐ ७, १९, २५, जै १२८,
 -घेभ्य ऐ ७, १९, -घे ण ७
 १९, २५, तै २, ८, ५, ६

भा०युस्(√इ)- यु ऐ १, ५, २, ७, २१,
 ३०, ३८, ३, ८, ११, १४, ३४, ४,
 ७, १०, १२, ७, २७, ६, ३३, ७,
 ३, २३, २७, ३३, ८, ७, ११,
 १५, २५, तैआ १, १, ३, २, २, ३,
 ८, १, ३, ३, १, १, २, ५, ६, २, १
 २, ५, ३, २, वा ११, ७, १३, ५, १,
 १४, ८, २०, १, ४, २१, १, ३, २,
 २६, १७, ३०, ५, शाआ २,
 १७, ५, २, ६, ८, १६, ७, २, ४, ८,
 १२-१४, १६-२३, ८, १, २, ११,

८, वा १, २, १, २१, २, ७, ८, ३,
 १६, ९, ३, १८, २, ४, २, ६, ३, २,
 २, २, ३, ३, १, १२, ५, १, ३, २, १८,
 ६, १, १८, ८, ३, २, ६, ४, १, ४, १०,
 २, ३, १, २, १, ४, २, ३, ४, ७, ३,
 ४, २, ४, २, ८, ५, २, १०, ६, ११, ६,
 ५, १, ५, २, ८, २, १, ४, २०, ४, १०,
 ३, ५, १, ५, ४, १, १२, १, ४, ३, २, ५,
 ६, ७, २, २, ३, ७, ४, २, ७, २, १,
 १५, ४, २, १८, ८, १, ४, ६, ३, २,
 १४, २, ३, ११, १३, २०, ९, १, १,
 ३३, २, ७, २, ३, १६, ३, ३, १२,
 ४, २, १, ७, ५, १, १०, १०, २, १,
 ६, १९, ४, ३, १, ६, १, ४-९, ११,
 ५, ८, ११, ४, ३, २०, ७, १, ३, ८,
 ३, ६, १२, १, १, ७, ११, २, ५, १२,
 ४, १, ९, ७, २, १, ३, ३, ५, १६,
 १३, १, १, ४, ५, ६, २, ५, ३, ६, ११,
 १५, ४, १, ७, ११, १५, २, १०,
 ५, २, १०, ४, ३, ८, ४, ८, १४, १, १,
 ३३, २, २६, ३, १९, ३, २, ४, ५, ३,
 २, ३, १, ५, १, ११, १२, ६, ३, २, ७,
 २, २०, ९, ४, १३-१७, वा १, १,
 ३, ३, ४, ९, २०, २२, ३, ३, ६, ४, १,
 १५, २, १, ४, १९, ३, १, ६, तै १,
 १, १, २, ३, ७, २, ३, १, २, ४, २, २,
 २, ७, २, २, १, ५, ४, ३, ३, ७, ४, १, ६,
 ३, १, २, ७, ४, ४, ८, २, ४, १, १,
 २, २, ८, ८, ३, ९, १, २, ८, १, ४, ४, ५,
 १, ३, ७, २, ८, ७, ९, १, २, ६, ३, ४,
 ४, ६, ७, ७, ५, ६, ९, ३, १, ७, २, ८,
 ७, १०, ३, १, २, ७, ८, २, ३, ३, ६,
 ८, ७, ६, ८, ४, ३, ६, ९, ९, ५, १,
 १०, ४, ६, ५, १, ७, ६, ६, ९, ३, ८, ३,
 ४, ४, ३, ५, ४, १, ७, ३, १, ६, २,
 २०, ५, ९, ५, ४, १०, १, ३, २, १,
 ५, १, ८, १०, ९, १०, ११, ३, १०,
 ५, ३, १०, तैआ १, १, १, २, १, ३,
 २८, ५, २, ७, ३, २०, १, २, ५, १, ३,
 ७, १, १८, १, ३, १, ३, १, ५,

१, ४, २, ५, ३, १, ५, ३, १०, ४, ५,
 ४२, ५, ५, ४, ७, ६, १२, ८, १०,
 ६, १, २, ४, ३, ५, १, ६, १०, १,
 २, ८, ३, १, १०, १४, १, ता १,
 ५, १, ७, २, २, २, १, ५, ३, ६, ३,
 ४, १, ७, ८, १, ६, १०, ३, ७, १,
 १०, ११, ५, १८, ९, ८, १२, ९, ४,
 १२, १, १६, १७, १६, ३, १, ६, ७,
 २०, १२, १, १३, १, १६, ५, २१,
 १५, १, ६, २२, २, १, ३, ४, ८, १, ३,
 १२, १-३, ५, १३, १, २, १, ७, १,
 २३, ४, १, ३, ७, ५, १, २, ७, १, ६,
 ८, १, ९, १, ११, १, २, ५, १, ७, १,
 १८, १, २, १, ४, २, ३, १, २, ५, १,
 २८, १, २४, ४, १, ५, १, ८, १, २,
 १, १४, १, १८, १, १९, १, २, १, ९,
 १, २५, १, १, ३, १, ८, ३, १, २, १, ६,
 आ १, १, ४, ३, जै २६, ६, २, १, १६,
 १४, ७, १, ५, १, ८, १, १२, २, जै ७
 १, ३, २, १, १२, ३, ७, ३, १, ३, १, १,
 १२, ६, ५, ७, ४, १, ७, ८, ४, ५, १,
 म १, १, ६, ५, ८, ६, ३, ३, व ३, वा
 २, १, ५, गो १, १, ३, ९, ५, १, २,
 २, १, २, ६, ७, १, १, १, ६, १, ३,
 -युमि तै ३ १०, ११, ३, ४, -युष
 ए ८, ७, २, ५, ऐआ १, ५, २, २, ३,
 ५, ५, ३, १, शा २७, ३, शाआ
 ४, ११, वा २, १, ३, ४, ६, ८, ४,
 ७ ७ १, ३, १, ५, १०, १०, २, ६, ७, ४,
 ३, २, ३, १६, १, ६, ६, १५, ३, ३,
 १, ७, ३, २, १२, १, १, ७, ११
 ३, २, ५, का १, १, ४, ८, ४, १, १, ४,
 १५, तै १, ५, ४, २, ७, १, २, ३, ९,
 १, २, ता २, २, २, ३, ६, ३, १२,
 ११, १५, २४, १, ५, ५, जै ४, ३,
 १, ११, २, -युषा ऐ ७, २, ३, ४,
 ३, ३, २, ४, २, ४, ३, ३, ३, १, ४,
 ५, ४, १, १, ६, ८, ७, ३, ११, १३, २,
 १, ६, २, १, ५, का १, ६, १, १८,

तै १,२,१,१४, २,७,७, ५, ३,३,
१०,२,८,५,४, तैआ २, १०,१,
१८,१,४,११,५, ४,१, १-६, ४२,
५, ५,९,८, तां ६,५, १,२, १६,
३, २, जै ११६, जैठ ४, २,
१०, म १,६,३२, -युधि ऐ २,
१७, ४,१९, ६,२, ऐआ १,२,२,
षा ३,८,३, २६, ५,२,१, २०,४,
१,१२, १३,२,१,६, ६,८, तै १,
३,७,८, १०,७, ७,६,२,१० ६,८,
२,२,६,५,९,१, ३,७, ४,१४,८,
३,४,५,४, २०,३,९, १४,४,१२,
५,८, -युधे म १,५, १५, चा १,
२,१,१९,२,१,४,२,३,१०,५,६,३,
८,३,४,८, १३,८,४, ८, का २,
१,४, १८, १९, तै १, २,१,१९,
२१, २५, २,७,७,५,७, ३, २,६,
४,७,६,१५, १६, तैआ २,५,१,
ता १,१, ९, २, ९, ६,६, १७,
-युधि शा १, ४, शा १३, ८,४,
८, का १,२,३, १८, तै २, ४,
१,९, ६,३, ४, तैआ २, ५, १,
४,४,२,२, ६, १०, १, ता १, ६,
१७, ६ १०, १, ३, ९, ८, १२,
जैठ ४,३,१

आयुर्दा- दां का १,४, १,१५, तै
१,२,१,११, तैआ २, ५, १, ४,
७,४,५,६,९

आयुर्धा- धा तैआ ४,७,४
आयुर्नवस्तीभ- भाभ्याम् तां ५,
१,२,२, -मे आ २, ११, ३, ४,
जैआ २,२,१,९ १०

आयुर्काम- म ऐ १,५ शा ११
७,३, २, तै ३,१२,५,४, जै ४४,
१३१, गो २, २, १, -मस्य ऐ
२,१७, शांआ २,१७

आयुर्दोम- म तां २५, १०, ८,
-मेन तां २०,७,१

आयुर्दा(√२पा)- द्या शा १३,
४,१,७, तै ३,३,९,५

आयुर्गमत्- गमत् तै २, ७,७, ५,
-गमते शा १३,८,४,८, तै २,७,
७,३, -गमन् ! शा १२, २,१,
९, गो १,५,२, -गमन्तम् तै २,
४,७,१,७,७,३, ३,७,९,६, तैआ
२, १८,१, -गमात् ऐआ १, १,
३, शांआ ११,८,१, शा १३, ८,
४,८,९, तैआ ४, ६, २, ५,५,
३, जै ६२, गो २,२,१
आयुर्गमती- गति म १, १,५,
-ती तै ३,१०,१,३

आयुर्गर्वा- र्व शा ११,७,१,२,
-र्यम् ऐ ५,१६, ऐआ १,२,२,
३,२, ६, शांआ ८,११, शा ६,
७,४,१,२, ११,४,२,२,१२,१५,
१४,९,४,२,५, आ ०, -र्या तै
१,८,९,१, -र्याणि सा २,१,४
आयेतातान्देवद्वियविं जै २०३.

आयोगव(←अयोगव)- व शा १३,
५,४,६

आर(आ/ङ→कृच्छ)आर्कंति शा
४,५, ७,७, ६, ६,४,८, ८, ७,२,
१६, ११,५,४,२-५, १३, १,२,
४, तै १, ३,१०, १०, ४, ३,४,
६,१,२,२,१,९,३ २,१, ७,९,५,
९, ३,१०, १०, २,३,५, तैआ
५, १०,६, आर्कंति शा ४, ५,
७,७, तै ३, ७,१, ६,७, ता ५,
७,८, ६, ४, १०, ७,४, जै १३,
३६,९९, जैठ २,४,३,४, गो २
२,१०, १९, आर्कंति १, ४,
३,४, आर्कंति शा ८,७,२ १६,
तै १,२,३, २, ता ५, ७,८, गो
२,२,१९, आरिष्यति ऐ २३१,
३,३३, शा ३,६,१,२९, गो २,१,
२, आरिष्यति शा १,४,३,११-
२१, ६,१, १६, गो १,१,३१९,
३२, आर्कंति तैआ ४, ३०, १,
आर्कंति तैआ ४, ३४, १,
आर्कंति शा २,६, ३,१, आर्कंति,

शा १, ५, १, ३, गो २, २, ८,
आर्कंति तै १, २,३,१, गो २,
२,१९

आर्पयति शा ४,५,७,७

१ आर- राव ऐ २, २, तै २,८,
२,७, -रे ऐ १, १३, २, ३,
शा २, २,३, २२, का १, २,३,
१८,४,१,८, ३, ६,१, २, १०,५,
तैआ २,५,१

आरक- कव शा २,३,४,१०,
२२,३, २,१,१९

आर्ति,तां- तै शांआ ५, ३, शा
११,८,३,३, -तंय शा ८, ७, २,
१६, १२,४,२,१,५, १,४, १४,
६,५,१, ७,३,१, तै १,४,३,४, १
ता ५,९,५, -तांय तै ३, ७, २,
५, -तांया शा ४,५,२,३, -तंय
शा १२, ५, १, ४, तै १, ४,
३,४

आर्ति- तंय शा १, ६, १, १९,
-ति ऐ १, ३, ५, ३२, ३४,
शा ११, १, शा ३, २, २ १५,
१२,४, ४,७, १३, ४,१, १४, तै
२,१, ११,१, ता ९, ६, ५, जै
९९, जैठ १,२,१, १४, २, ४,३,
४, गो १,१,१,३,२,२, -तिंय
शा ४,४,५,२३, १४, १, ३, २४,
-तिंय ऐ २, ३,१, शा १, ४,३,
११-२१, ६, १,१६, १०, १,५,
१३, ११,५,४, २-५, १२, ४,१,
९, २,१,१३, १,२,४, ३,३,७,
तै १,१,३, ९, २,३,१,२ ३,१०,
१०,४,७,१, ६,१,२, २,१,९,३,
२,२,५ ९, ३,७ १,६,७,१०,१०,
२,३,५, तैआ ४, ३०,१,३४,
१,६,९, १, ता ७, ७,८, ६,४,
१०,५ १,२,७,४, २, ६,५, ४,२,
१०, जै १३,३६, ९९, जैठ १
०,१,१४, २,४, ३,४,५, गो १,
१,३,३,२, २ १,२,३,२, १०,

† मुपा स्वरन्विय । ‡ तुं 'आकृष्यति' इति 'वाव' इति च । § 'आकृष्यति' इति कालि मुपा ।

१९, -तेँ श १, ५, १, २२,
 -र्याँ डा छ, ६, ५, ५, १२, ८, १,
 १०, तैआ छ, ३०, १, ३४, १, ता
 ९, ६, ५, जे १४६, -र्येँ तै ३, ४,
 ४, १, तैआ ५, ४, १, ६, ३, २,
 १, २
 आर्ति-ज- मू गो २, १, १५
 आर्पयितु- ता श छ, ५, ७, ७, ५,
 ५, ४, ३१^२
 आतो श १०, १, ४, १३, १३, १,
 २, ४, तै १, ३, १०, १०
 शभार-क आरद्र
 रभार(←अरि)- मू साआ ३, ४
 आ-रजसू- ज ऐआ ५, २, १ टिपद्र
 आरप्य, षणा(←अप्य)- षण श ३,
 ७, २, ३, १३, २, ४, ३, -षयम् श १,
 १, १, १०, ३, ७, २, ३, ७, ५, २,
 ३३, ३४, ३५, ३६, ११, १, ७, १,
 १२, ७, २, १, ३, १९, का २, १, १,
 ७, ८, ता १६, ६, ३, जै १४४^३,
 -षयस्व तै ३, ८, १७, ५, -षवा
 ऐ छ, २६, शा २०, १, श १, १,
 १, १०, २, ३, ४, १, ३, ८, ४, १६,
 ११, १, ७, २, ३, १, ३, १२, ७,
 ३, १९, २०, १३, २, ४, ३, ३, २,
 २, ३, ५, १, १३, का १, ४, १, १,
 तै १, ३, ८, १, ७, ७, ३, ९, १,
 ३, ३, १, ९, ०, १२, ६, ४, तैआ
 ३, १, १, २, ५, ७, १०, ता ६, ८,
 ८, १०, १९, ५, ११ ६, ३, २३,
 १३, ४, गो २, १, १७, ३, ९,
 -षयानु शा २०, १, श ७, २,
 ५, ४, १२, ७, ३ १९, १३, ० ४,
 १, ५, १, १५ तै १ ६, १०, ३,
 ७, ७, ३, ३, ८, १९, ३, ९, २, १
 ३, १, २, ३, ८, ३, तैआ ३, १०
 ४, ५, २, ११, -षयानामु ऐ ८
 ६, शा छ, १२, श १२, ७, १
 ८, २, ८, तै २, ७, ५, १, ता
 २३, १३, २, -षयानि वा १, २,
 ३, २, ३, ४, -षयामु तां २१, ४, १३,

-षयेन ऐ. ७, ७, श ९, १, १, ३,
 १२, ७, २, १९, -षयेभ्य ता ६,
 ८, ८, जैउ १, ३, १, ९, -षयेषु
 श १२, ७, ३, २०, -षयेँ श १२,
 २, ४, १, २, तै ३, ९, १, २, ३,
 ३, १.
 आ-रख आ/रम्द्र
 आ रुप(त→)न्ती तै ३, ८, ३, ४
 आ रडव आ/रम्द्र
 आ/रम्, आरभते ऐ छ, १०, श १,
 १, ४, ९, ७, ४, ०, ३, १, २, २६^१,
 २, १, ३, ७, ३, ८, छ, ५, १, १३, १४,
 १६, ६, ०, २, १८, १९, ३०, १३,
 २, २, १, का २, १, १, ९, ३, १३,
 तै ३, २, ०, ३, ३, ७, ३, ८, ३, ४,
 आरभते श ३, ७, ४, ५, ६, २, २,
 २, १, ता ६, ७, ७, ७, ३, ४, ९, ५,
 ११, ९, १५, १७, १, १३, २, १, ३,
 गो १, ५, ४, १, १०, १३, २, ५, १३,
 आरभन्ते ऐ छ, १२, ६, ७, शा
 १०, ३, श ३, ८, ३, १९, आर
 भन्ते श १२, २, ४, १, ता छ,
 ३, ६, १७, ५, ७, ६, १३, १८, ७, ३,
 १४, ८, १, १७, ९, १, ७, ४, ८, १०,
 ११, ५, १, २८, १२, ३, ६, ५, १, ११,
 १९, १३, १०, ८, ३, २०, १३, २,
 जै १६१, आरभे श ३ १, ३,
 २५, ०, ६, २, १ ६, ७, ७, ४, ५ १२,
 ३, ४, ३-५, तै ३, ७, ४, १, ७, २,
 आरभे श ३, १, ३, २, ५, गो १,
 ५, १२, १३, आरभेताम् तै ३,
 ७, ५, ११, आरभेयामु तैआ २,
 ६, २, आरभध्वम् ऐ २, ६, शा
 १०, ४, तै ३, ६, ६, १, १६८,
 आरभत श ६, २, २, १९,
 आरभन्त ता १४, ३, १०, आरभेत
 ता ०, ४ १-
 आ रडव, आ-रव श ६, २, १,
 ०, गो २, ६, ५, -रडवम् न ०,
 १, १, १६, ६, ०, ३, ९, -रडवस्य तै
 ३, ३, ०, ०, -रवा शानां ३, ०

भारुध-देवत-त ऐ १, १
 भारुध-चञ-ञ ऐ १, १
 आ रुभम्(कमुल) तैआ १, ११, १,
 जै १६१
 आ-रभमाण- ण गो २, १, १२
 आ रभ्य ऐ ६, ११, छ, ३, ५, ३, ३, ५,
 ५, ९, २, ८, ११, १८, ८, १, २४,
 १४, २, तै २, २, २, १, ३-५, जै
 १३, १४, २३, १२७, १६८
 आ र(भ्य→)भ्या- भ्या जै १६८
 आ रभु-रभ श ६, २, २, ३, ८,
 ता १२, ३, ३, ११, १९, १४, ३,
 १०, ता २, १, ३, -रभम् श ३,
 १, ३, २, ४, जै १५५, -रभा प
 ५, ६, -रभाय श ६, ३, १, ४, १,
 ४, १, ५, ७, ३, १, ३, ५, ९, ३, २, ४,
 -रभे श ६, २, २, ३८
 आ रभण-मू ता १६, ३, ७,
 गो १, २, १५
 आरभण तम्() ऐ २, ३, ५, १
 ३, ३-१
 आरभण वत्- त श छ, ६, १, २
 आ रभणीय- यम् ऐ छ, १२,
 श १२, २, ४, १, -यस्व ऐ छ,
 १२, शा १९, ३, -या ऐ ६,
 ६, २, १, गो २, ५, १२, -यानि ऐ
 ६, १५^१
 आरभणीय त्व- मू ऐ छ, १२,
 शा १९, ३
 आरभणीय महावतीय- ये जे,
 ११८
 आ रितमाण- ण गो २, १, १२
 आ/रम्, आरभ ऐ ६, ३०
 आ रत- तम् शा १०, ३, ४, १६,
 ३, ७
 आ रमण- ये वा छ, २, १, १९
 आ रामु- मम् श १४, ७, १, १५,
 गो १, २, ५
 आर(विडि)दि(←आगड)- दि(डि)
 ऐ. ७, २०
 आरात् आरद्र

भा/राध्, आराधयति जैड. १, १८, ३, ५^१.

भा-रिप्समाण- आ/रिप् द्र आरुक्(आर)- क तैआ १, ५, २

भा/रुच्, आ रोचे ती ३, ११, ४, २, आरोचिष्ट तैआ ४, ७, २
भा रोक्- -का श ३, १, २, १८,
-केषु तै ३, ८, १९, २, तां २१, ४, १३, म १, ३, ४.

भा-रुज्जि(√रज्ज्)- -जन्त तै २, ४, १, १०

भा रुजे तैआ ४, ४२, २ आरोग- अद्र आरुणकेतुक (←अरुण केतु)- -क तैआ १, २, ४, ४, -कम् तैआ १, २, १२, २६, ३

आरुणि(←अरुण)- णय. ऐआ २, १, ४, -णये श २, ३, १, ३१, का १, ३, १, २, २, -णि ऐ ८, ७, शांआ १५, १, श १, १, २, ११, २, ३, १, ३४, ५, ५, ९, ५, ५, ५, १, ४, ११, २, ६, १२, ४, १, १, १२, ४, १, ११^२, १४, ६, ७, १, ३, १, ३, १, ५, ४, ४, का १, ३, १, २, ३, २, १, २, १, ०, तैआ १०, ६, ३, १, जै ६, ४९, ९०, १०२, १५९, १६४^३, जैड १, १४, १, १, १, ५ १, ६^३, गो १, ३, ६, -णिना श ३, ३, ४, १९, -णिम् शांआ ३, १, श ११, ५, ३, १, जै ९५, १०५, -णे जै ९५, १०५^३, -णे शांआ १५, १, जै ९५^३, -रुणौ श १२, २, २, १३, गो १, ४, २, ४^३, आरुणिकेय- -य शांआ ८, १ आरुणि होन्- वार तां २३ १, ५, आरुणीसारथयज्ञि- ज्ञय जै १०३ आरुणय- -य श १०, ३, ४, १, ११, २, ५, १२, ५, ४, १८, ६, २, २, १२, २ १९ १४, ९, १ जैड

२, २, ३, १, गो १, ३, ३, ५, २, -येन श ११, ६, २, १

भा/रुच्, आरुन्दे श ३, ९, ३, १३, १५, २, ४, आरुन्देते शांआ ४, २^५.

भा रोधन- -म् शां २६, १३.

भा/रुच्, आरोहति ऐ ८, ६, शांआ ३, ५, श ३, २, १, ८, ६, १, २, २, २, ८, ७, २, १३-१६, ९, २, १, ३, ११, २, ७, ३, ३, तै १, ३, ४, ३, आरोहति श ६, ६, २, ९, १०, ४, १०, ७, २, १६, ७, १, २, १०, तै ३, ७, ४, ३, ता ५, ५, ४^३, ८, ९, १६, १५, ९, १४, १८, १०, १०, १२, १०, १२, जै ६९, ८१, गो २, २, ९^३, आरोहन्ति श ७, ३, २, १, ७, ९, २, ३, २, ४, ४, १०, ५, ४, १६, आरोहन्ति श ७, ३, २, १, ७^३, ता ५, ५, १०, २, ३, ४, ५, गो २, २, ९, आ रोहन्ति श ९, २, ३, २, ७, तैआ १, ८, ७, आरोहामि ऐ ८, ६, १, २, तै ३, ७, १, २, ५, आरोह ऐ २, ५, २, १, ५, २, आरोह ऐ ७, १०, तै १, २, १, ८, गो १, ५, २, ५, आरोहत्त ऐ ८, ६, शांआ १, ७^३, आरोहन्तु ऐ ८, १, २^३, १, ७^३, ऐआ ५, १, ४^३, शांआ १, ७^३, तैआ ६, १०, २, आरोह ऐ ८, १, ७, श २, ३, ४, १३, ३, ३, ४, ८, ५, ४, १, ३-७, ६, ७, २, १३-१६, ७, १, १, २, ८, का १, ४, १, ११, तै १, २, १, १६, २, ५, ८, ८^३, ७, १, ७, १, ३, ७, ६, ८, १३, ४, तैआ ६, ७, २, म १, ०, १, ३, ११, आरोहत्त ऐ ८, १, २^३, श ७, १, २, ६, जैड १, ४, ०, ६, आरुहत्त तैआ ३, १०, ४, ता १, ७, ६, आरोहन्त् ऐ ८, ६, तां ८, ९, १५, १५ ९, १४, १२, २, ३, ६, ९, ८, १

जैड १, १२, २, ४, आरोहत्तम् श ५, ४, १, १५^३, तै. १, २, १, १४, आरोहत्त तैआ ६, १०, १, आरुहम् श ९, २, ३, २६^३, आरुहम् तै ३, ७, ७, ४, आरोहत्त ऐ ८, ६, ऐआ ५, १, ४, श ६, ६, २, ९, ७, १, २, ६, ३, २, १, ७, ५, ७, आरुहमे ऐ ४, २०, तै २, ४, २, ६, आरोक्षम् म २, ५, १, ४ आरोपयति ष ४, ४, आ रोहयत्त तै १, ५, ८, २, आरोहयन् तै १, २, ४, १, आरोहयत्त श २५, ६, आरोपयेत् ऐ ७, ७, आरोहयेत् ऐ ८, १, ७^३

भा रुह्य ऐ १, १३, श ७, ३, २, १, ५, ५, २, ४०, ९, २, १, ३, तैआ १०, १, १३, ता ५, ५, १, ९, ११, ६, ७, १५, ७, ६

भा रुह्, डा- -दम् शांआ १०, ८, -दा जैड ४, ११, ३, १०, -दा गो १, ४, २, ३, ३, -दाय जै १२३ आरुह वत्- -त् आ जैआ १, ९, ७

आ-रोह(ह्)- ह्यार शांआ १, ७^३ आरोह- -ह गो २, २, १, ४, -दास तैआ ६, ७, २

आ रोहण- -म् श २, ३, ३, १६, ३ ३, ३, १, ५, ४, २, ५

आ रोहत्- -न्तम् जैड १, ९, २, ७, ११ आरु आर् द्र आ रोकत्(√रिक्)- -न्त श १७, ९, ३, गो २, ५, ५^३

आरैष्य- -ष्य व २, -ष्यात् व २ आरोक आ/रुच् द्र आ रोग(√रज्ज्)- ग तैआ १, ७, १, गस्य तैआ १, १६, १ आरोधन- आ/रुच् द्र आरोपय, आरोह- आ/रुच् द्र आर्क- कण का १, १, २, ९

† 'गारुण' इति कालि मुपा । ‡ एकस्मिन् स्थले 'आरोहति' मुपा स्वार्थिन्य । § सदिग्धोऽप पाठ । § 'अलेमत' इति दस्तलेखपाठात्तरम् । ¶ आरेमन्त्र (√रिक्) इति G । 'आरोहित, ? काञि मुपा । 'आरेमान्त' इति वा 'आरेमम्' तै' इति वा सम्भाव्येत

आक्ष(←क्ष्)- -क्षः जै. १३४.
 आक्षाकायण- -णः जै. ११५; -णम्
 जैउ. १, १२, ४, ४.
 आक्ष्यन्(आ/अक्ष्)†- -त्, -ताम्
 घ. १२, २, ३, ३; १.
 आर्षनानस(←अर्षनानस)- -सः जै.
 ५४; -सम् तां. ८, ५, ९; जै. ५४;
 ११५.
 आर्षनानसी- -स्यै जै. ४४.
 आर्षिक(←क्ष्)- -कः सं. ३.
 आर्ष्य, आर् द्र.
 आर्षिश्चन(←क्ष्चिश्चन)- -नाः जै.
 १४३; -नेन जै. १४३.
 आर्षिज्ञीया- -०ये तैआ. १०, १, १३.
 आर्ष- आर् द्र.
 आर्ष-भाग(←नतभाग)- -ग वा.
 १४, ६, २, १४; -गः शाआ. ७,
 २१; घा. १४, ६, २, १; १४.
 आर्षिभागी-पुष्प- -प्रः घा. १४, ९, ४,
 ३१; -घ्राव घा. १४, ९, ४, ३१
 आर्ष्य(←क्ष्)- -वः शाआ. ३, २, ४;
 तां. २५, १८, ४; -वम् घा. १४,
 ९, ४, १२; -वः घा. ८, ४, ३, ८;
 तै. ३, १२, ९, ४; घा. २५, १८, ४;
 -नाम् गो. १, १, ३९.
 आर्षि- भावोः आर् द्र.
 आर्षिगीन(←क्ष्चिन्)- -नः तै. १,
 ३, २, ७; घ. १, ३; २, २; -नाः
 घा. ३, ५, १, १९.
 आर्षिज्य- -ज्यम् ऐ. ३, ४६; ५,
 ३४; घि. ३; घा. १, ४, ५, १; छ. ३,
 २, २; ४, ३, १३; १२, ३, ३, २; १४,
 ४, १, २७; तै. ३, ७, ६, २; ता.
 ५, ६, ८; ६, ४, ८; ९, १४; १७; ५,
 १६; घा. १, ४; जै. ९९; जैउ १,
 १२, ५, १-६; १३, १, ३; २, ५,
 ३, ६; ९; गो. १, ३, १; २, ३, ९;
 -ज्याव तै. २, ३, २, १; -ज्याव
 तां. ६, ४, १, ५, १८; -ज्ये घा. १,
 ९, १, २९; -ज्येन ऐ. ६, ३४.

आर्ष्य, आर्ष- -र्षः शाआ. ११, २; घा. ६,
 ६, ३, ३; १२, ७, ३, ३; तै. १, ७,
 १, ७; ३, ५, ५, ३; १०, १, ४; ९, १५;
 -र्षम् शां. ६, २; घा. १, ६, ३,
 २३; ३, २, २, १०; ७, ३, १, ३७;
 ९, २, २, ३; ४, २, ५; १४, ४, २,
 १३; तै. १, ५, १, १; ३, १०, ९,
 १५; तैआ. १०, १, १५; तां. १२,
 ६, ८; गो. १, १, १९; -र्षम् ऽइव तै.
 १, १, ९, ५; -र्ष्या ऐ. ८, १३;
 १८; ऐआ. ५, १, ४; तै. ३, १, १,
 ३; -र्ष्य घा. ३, ८, ५, १०;
 तैआ. १, १०, ३; -र्ष्या तै. ३, १, १,
 ३; -र्ष्याः घा. १, ३, ४, १; ७, ३,
 १, ३७; २, २, ३, ७; तै. १, १,
 ९, ५; तैआ. ४, १८, १; जै. १२७;
 -र्ष्यांम् घा. १३, ७, १, ९; -र्ष्याणि
 घा. १, ३, ३, ४; -र्ष्याये तै. ३,
 १, ४, ४; -र्ष्ये घा. १, ६, ३, ४, १;
 १४, ९, ३, ९; -र्ष्येण घा. १२, ७, ३,
 १; तै. १, ७, १, ६; ता. १२, ६, ८.
 आर्ष्य-दानु- -नुः घा. ९, ४, २, ५.
 आर्ष्य-पवित्र- -प्रः तै. ३, १०, १, ३.
 आर्ष्य-मू(ल→)ला- -लाः घा. १, ३,
 ३, ५.
 आर्ष्य(र्ष्य-धामिन्)- -मैः घा. १४,
 ५, ४, १०; ७, ३, ११.
 आर्ष्य(आ/क्ष्), आर्ष्योति गो. १, ३,
 १५; २, १, ३, ७.
 आर्ष्य- -रम् शां. ८, २, १०, ६;
 १६, ४; २०, २, ३, ४, २१, २, ३; ४;
 गो. २, १, ११.
 आर्ष्यिष्- आर् द्र.
 आर्ष्य(←क्ष्मु)- -वः ऐ. ६, १२; ता.
 १६, १; घा. १३, ५, १, १; तां. १६,
 १६, ८; १९, ५, ७, २०, १, ३, २, १;
 ३, ३, १, ५, १, ८, १; ९, १; ११, २;
 १४, १; जै. १३७, १, १, २;
 -रम् ऐ. ३, ३०; छ. ३०; ३२,
 ७, २; ५; ८; १३; १७; १९; २१;

ऐआ. १, ५, ३; शां. १६, ३; ४;
 १९, १; २०, २-४; २१, २-४;
 २२, १; २; ५; २३, ३; ८; २५, ९;
 २६, १०; १३; १७; शांआ. २, १८;
 घा. १३, ५, १, ११; तां. १४, २, ५;
 १६, १६, ९; जै. ५५; १२९; -वे
 घा. १२, ३, ४, ५; तै. २, २, ८, ३;
 गो. १, ५, १४; -वेणु ऐ. ६, १२.
 आर्ष्यी- -धीषु शां. १६, १.
 आर्ष्य-पथमान- -ने तां. १७, १२, ५.
 आर्ष्य, आर्ष्य(←अर्ष्य)- -र्यः ता. १३, ४,
 ११; जै. १६५; -र्यम् तां. ५, ५,
 १६; जै. १६५; -र्या तै. २, ३, ५,
 ४; -र्याः ऐआ. ३, २, ५; शांआ.
 ८, ९; -र्याव तै. २, ८, ३, ३; -०र्यं
 सं. १, १, ६; -र्येण जै. १६५.
 आर्ष्य(←क्ष्चि)- -र्यम् गो. २, ४, ३.
 आर्ष्य-नण्य- -ण्याव वं. १.
 आर्ष्य-प्रदेश- -नाः आ. १.
 आर्ष्य- -०व ता. ४, ६, १५, २; -यः
 घा. ११, ४; घा. छ. ३, ५, १९; १२,
 ४, ४, ६; ७; तै. १, ४, ४, ३; ४;
 तां. २०, १५, ९-११; -यम् शां.
 ३, २; ५, ६; घा. १, ४, २, ३; ५, ५,
 १, ९; ११; छ. ३, ४, १९; ६, २, ३,
 १०; तै. १, ६, ९, १; २; जैउ. १,
 १८, ४, १०; जैआ. १, ९; आ. १,
 ९; २७; ६६; ४७९; ४८७; ४८९;
 -याः तै. १, १, ६, ६; ३, ८, २, २;
 -याणि आ. १; -याम् गो. १,
 १, ५; ८; -याव गो. २, ३, १८;
 -ये शां. २९, ४; -येण ऐ. ७,
 २५; ८, ३; घा. छ. ३, १, २; तां.
 १२, ११, १४; १३, ३, ११.
 आर्ष्य-वण(मण्डल)- -त् तां. ११,
 ९, ६.
 आर्ष्य-व(ल→)ली- -ली घा. ८,
 ४, ५, १२; -र्यः घा. ६, २, ३, १०.
 आर्ष्य(←क्ष्चम)- -भम् तां. ९, २,
 १५; जै. ८२; -भानि आ. १, १४२;

† 'आक्षन्' इत्यम् टि. मद्र. । † 'आर्षनानस' इति मुवा. । † 'आर्ष्य' इति १५. पाठ ।

१६१, जैआ १, १६१, -मे जै
 १६५, -मेज श १४, १, ४, १७,
 जै १६५
 भा/लम्भ, आलभते ऐ २, ३, ४, २६,
 सा १०, ३, सा ३, ७, २, ८, ९, १,
 ६, २१, ४, ५, १, ५, ६, ३, १, ३, ७,
 १, ३, १, २, ३, ७, ३, ३, १, ५, २, ८,
 ९, ४, १, ६, २, १, १८, ३, ६, ३०,
 ११, २, ५, ४, १३, १, १, २, २, २,
 २, ५, ३, ४, ३, २, १, ८, ५, ४, ४,
 ११, ५, १, १३, १४, १५, ४, २५, ६,
 २, २-१, ७, ९, १०, १६, ७, १, ७,
 ८, ९, तै १, ३, ४, १, ३, ८, ३, २,
 ६, १, ४, २, १, १०, १, ७, ४, १,
 ३, ३, ९, ११, ४, १, १, १५ १, १७,
 १, १८, १, १९, १, ८, ४, २३, १,
 ९, ३, १, २, ८, १, २, ३, ९, २
 ३, १२, १, १६, ३, २२, २, ४,
 आलभते सा २, ४, ४, ११, १४,
 ४, ७, ५ १६, ६, २, १, १४,
 २०, २, १, ६, ७, १५, १०, १, ५, १,
 १३, २, ४ १, ५, १, २, ३, ६, २, १,
 का १, ३, ४ ७, ८, तै ३, ९, १, ४,
 २ १ ३ १ तैआ १ ३२, ३ २,
 ११ १ गो २ २, १ आलभन्त
 ए १, १६ २ ६ सा ३, ७, २ ४ ३ १
 २ ४ ५ २ १ ५ १ ३ ११ ५ २
 १० १ ६ ७ १ ३ ९ ७ १ ७ १ १
 २, ५ १ ४ ७ १ २ ३ ५ १ तै १
 ० ५ १ २ २ ३ आलभन्त सा
 ३ ७ ४ ८ ८ २ २ ९, १ ४ २ १०
 ६ २, २, १७ ता ७ १० ८ ९
 २१ १४ ७, ८ जै १०० १६१
 गो २ २ १ आ लभन्ते तै
 ३ ८, १९ २ आलभ ते ७ १५
 सा ६, २, १ ३९ गो १ १ २१
 आलेभिरे सा १, २ ३, ६ ३, ८
 ३ २८ ९ ५, १ २३ का २
 १, ३ १७ १८ २० २ १ २०
 आलभिरे सा ३ ८ ७, १७, ३ ११
 आलभ्यध्व ऐ २, ३, आलभस्य

सा ३, ४, ९, आलभै सा ६, २, १,
 ६, २, १७, भा- लभै सा. ११,
 ८, ३, ५, आलभत सा १०, ३,
 सा ६, २, १, ६, १०, ६, ५, ८, ११,
 ८, ३, ५, १३, २, ४, १, ५, ४, ७, तै
 १, ३, ४, ४, २, ३, ३, ४, ३, ९,
 २, १, आलभन्त ऐ. २, ८, सा
 १, २, ३, ६, ९, १०, ६, ५, ८, का
 २, २, १, २२, तै १, ५, ९, ५, ६,
 ३, ९, २२, १, ३, गो १, ५, २२,
 आलभत सा ३, ८, ४, ५, ४, ७, ५,
 १४, १, १, ११, ६, ३, २, ३, ६, २,
 १, ३, ९, २, १६, १९, १२, ७, २, ३,
 १३, २ २, १३, ४, २, ४, ५, १, ३,
 १५, ३, ११, तै १, ४, ७, १, ५, ९,
 ७, ३, ९, १, ३, आलभत सा ४, २,
 ५, १, २, ६, ३, ३, ६, २, २, १६, तै
 १, ८, ६, १, ता ९ १०, ३, २१,
 १४, १३, १४, १५, १६-१९, ४
 ३, ७, गो २, २, १, आलभेरम्
 ऐ ४, १९, ०२, सां १०, २, सा
 ३, ८, ३, ११, ९, १, २३, ४, ५, १,
 १२, ५, ५, ४, १, आलभेरम् सा
 ५, ५, ४, १, तै १, २, ५, ३, तां
 २३, १६, ४
 आलभ्यते ऐ २, ६, ९, सा ८,
 ७ १०, ६, १२, ६, सा १, २, ३, ५,
 १३, ३, ४, १, का २, २, १, २०,
 तै १, २, ३, २, ५, ९, ७, २, ७, २, २,
 ३ ९, २२ १, आलभ्यते तै ३, ८,
 ३ ६, तां २१, ४, ७, गो २, ३, ९,
 आलभ्यते सा ६, २, १ ३९, तै
 ३ ९ ८, ३, आलभ्यन्ते सा १०,
 ६ सा १३, ३, ७ तै १, २, ५,
 ४ २ ७ ११ १, २ ३, ९, १,
 १ २ ४ ३ १ ९ १ आलभ्यन्ते सा
 १२ ७ ० ७ तै १ २, ५, ३ ४
 ३ ९ १ २, २, २ ३ ३ ३, आल
 भ्यत ता २१ ४, ७
 आलभ्यति तै ३ ७, ३, ५
 आलिप्से सा ६, २, १ ६, आलिप्तत

सा ६, २, १, ५, ७, ५, २, ४, २८
 आ-लक्ष्य, व्या- -व्य. ऐ २, ९, सा
 ४, २, ५, १३, ११, २, ५, ४, ८, ३,
 ५, तै ३, ९, २, १, २, २, १, ३,
 -व्यस्य सा १, १, ४, १५, २, ३,
 ६, १३, १, १, ३, ३, ६, १, का २,
 १, ३, १७, २, १, २०, तै ३, ८, ३,
 ४, ९, १२, १, -व्या सा १, ७,
 ३, ७, ६, २, २, १५, का २, २, १,
 २०, -व्या ऐ २, ८, -व्याप
 तै ३, ९, १६, ३, -व्याया का
 २, १, ३, १८, -व्यायि सा १, १, ४,
 १६
 आ लक्ष्यवत्- न्तम् सा १, ५, १५
 आ लभमान- न तै २, २, २, १,
 २, ७, -ने सा ३, ४, ९
 आ ल्य ऐ ८, ६, सा ४, ५, २, १,
 ११, २, ५, ४, १३, ४, ४, १, तैआ
 २, ११, १, तां ७, ७, १४, २१, ३, ५,
 ५ ३, ७, जै ५, गो २, २, १२
 आ लभमान- न सां १०, ४,
 -न्तम् सा १०, ५, ६, सा ३, ८,
 ३, १४, -न्स्य सा ३, ८, ५ ८
 आ लभ- म्म गो २, २, १,
 -म्माय ऐ २, ३, सा ३, ७, ३,
 ४-६, १३, ३, ८, ५
 आ लभम(णमुत्) ता ३, ६, २,
 १८, १०, १०
 आ लभ्य- -न्त्य व ३, ७, -न्त्यम्
 तै २, १, ६, ४
 आ लिप्समान- ना सा ७ ७, ७,
 ४, २८
 आ लभ्यन- न सा १८ ४
 आलभ्यीपुत्र- न सा १४, ९, ४,
 ३२, -त्रात् सा १४ ९, ८, ३२
 आलभ्यायनीपुत्र- न सा १४, ९,
 ४, ३२, -त्रात् सा १४, ९, ४, ३२
 आलभ्य, भ्य आ/लम्भ द
 ? आलभ्यैलाजो(जडउ)द्राव- ता जै
 ३ ६, ३, १०
 आलक्ष्य(← लस)- म् ५ ५ ४

आ-लिट्य(लिट्) श ७,४,१,४३
 आ-लिट्य(√लिट्) श १२,४,४,१.
 आ/लिट्,आलिङ्गिदिरे श २,४,३,२.
 आलिङ्गन्त श. २,४,३,११, का
 १,३,२,२,११
 आ/लुप्, आलुलुप् श ३,४,१,१७
 आ-लुप्प्ये ऐ १, १७, श ३, ४, १,
 १७
 आ/लुम्, आलुभ्येत् श १०, ३, १,
 ७,८
 आलुलोभयिष्यात् ऐ १,२४
 आलुकेय-य जै ८७, १२५, जैउ
 ३, ७, ३, २, -याय जैउ ३, ७,
 ३,२
 भाय- अस्मद् द्र.
 आ/वच्, भा० बोचे शां ७,४
 १भा वच्- वच्शां २०,२,२१, २,
 २२, १, ९, २४, ५, ६, २६, ९,
 १०, जै ११, -वत् गो १,
 १, ११, -वता जै ११, -वति
 शा २४,८, -वद्भि गो १, १,
 ११, -वन्त शा २८, १०,
 -वन्ति शा २२,९,२६,८
 आ वती- ती शा ७ २, -तीम्
 शा ८,१, ता ६,८, १७, -त्य शा
 ३,५, २८, २, २९, २, ३०, १, ता
 १५, ९, ३
 २भावत् (आ/वच्)†- त् ता १२,
 ४,४
 आ/वद्, आवद् श १, १, ४, १८,
 वा २, १, ३, २०, तै ३, २, ५, ८
 आवद्दत्तम् श ३, ५, ३, १८, भाव
 दानि शोआ १२, २, आवद्दत्तै
 २०४
 आ वद्दत्- न्नौ जै २०४
 आ/वधु, आवधिष्ठा म १, १, १३
 आ/वध्, आवधति श १, १, ४, ८,
 २, ५, २, ११, १२, ३, ६, १, ११, ७,

१,४, ४,४,३, ७, ५, ३, ५, ८, ४, ४,
 ६, ५, १, ८, २२, ७, १, १, ४, १,
 ८, ७, ३, २, १३, ५, १, १८, ८, ३, ३,
 का १, ५, १, ९, १०, २, १, ३, १३,
 आवृषति श ३, २, २, १४, ५, ५,
 ४, १९, आवृषति श ३, २, २,
 १४, १५, ६, ६, २, ९, आवृषन्ति
 श २, ५, ३, ४, ११, १, ४, ३, वा
 १, ७, २, ४, भावृष्यन्ते श १२,
 ४, १, ४, आवृषत् श १३, ८, ३,
 ३, आवृषत् श १०, ४, २, २७,
 ३०, भावृषत् ऐ ६, १९, आवृषेत्
 श ३, २, २, १४, ५, ५, १९, ८,
 ७, ३, ३, १३, ५, १, १८, ता २, ६,
 ११, आ "वृषेत् श ८, ७, ३, ३,
 भावृषेत् ऐ ६, १९, गो २, ६,
 १, आवृषय श १०, ४, ३, ३,
 आवृषसीत् श १२, ४, १, ४
 भोष्यतेऽ शा १४, ३
 आ वृषन- नम् ऐआ १, ५, २, २,
 ३ १, ७, ३, १, शा ८, ९, शाआ
 २, १४, १, ८, ६, २, ३, ७, २, १८,
 १०, १, २, ९, १३, ३, ६, १३, तै
 ३, ९, ५, ४, ५, तैआ ४, ४, २, ५,
 -नस्य श ८, ७, २, १८, ९, ४, २,
 २७, -नान् जै १८२, -नानि
 ऐ ६, १९, तै १, १, ६, ८, गो २,
 ६, २, -नेन ऐआ १, ५, २, -नै
 ऐ ६, १९, गो २, ६, २,
 भावृषन वच्- वान् जै १८२
 आवृषन वती- ती जै १८०
 भा वृष(वृ-)-ती म १, २, २
 भा वृष- पम् ऐ ६, १९, गो २
 ६, १ भोष्य अद्र
 भावते, न, म्, यद्, आ/वृत् द्र
 भावृषक्(←आ वृष)- ऋष सा १,
 ५, १५,
 आ वरध(√वृस्)- ध ऐआ २,

४, ३^१ -धम् श २, ३, १, ९,
 का १, ३, १, ३, ४, -या ऐआ
 २, ४, ३, -धात् श ९, ४, २, ११,
 -यान् श १०, ६, १, २, जै ६,
 -घाय तै २, १, ३, १२, -ये तै १, १,
 १०, ६, ४, ९, ४, ३, ७, ४, ६, -धेन
 श २, ३, १, ८, ३, ९, २, ७, -धै
 श १४, ७, १, ४३
 भावतध-वासिन्- -सिनम् श १२,
 ४, ४, ६
 भावसधीय(-य+छ)- -म् तै ३, ७,
 ४, ६
 भावसायिन्(←अवस+आयिन्)- यी
 ऐ ७, २९
 आ/वह्, आवहति ऐ २, ३, ४, ७,
 ३, आवहन्ति तै ३, २, २, ३,
 तैआ १, ३, १, १, ७, ५, ३, आवक्षत्
 तै ३, ६, २, १, आ वक्षत् ऐ
 २, ३, ४, ५, १२, श १, ५, १ ११, २,
 २, ३, २०, तै ३, ६, १, ३, १, आवहत्
 तै ३, ७, ४, ४, आ वहत् श
 ९, २, ३, २०, तै ३, ७, १३, २,
 आवहताम् तै ३, १२, ९, ६,
 आवहन्तु तै २, ८, १, ९, भा
 वह-तु ऐ ४, ३, ६, १२, गो २,
 २, २२, आवह ऐ १, २, ६, १०,
 शा ३, ३, ८, ८, १२, ७, २०, ४,
 शाआ १२, ३, श १, ४, २, १७, ४,
 ८, ३, १५, २, ६, १, २२, ३, ५, ३,
 १३, ४, ४, ११, का १ ६ १,
 १४, १५, तै २, ४, १, ८, ३, ५,
 ३, २, १०, ४, २ ८ १, ११, ६, २,
 तैआ ४, ४, २, ६, १, २, ७, ४, २,
 १०, १, ५ १० २, ता १५, ८, १,
 १६, ५, २२, म २, ४, ४, ६, २, ३,
 जै १५१, गो २, २, २०, आ
 वह शा ३ ३, श १, १, १, ५,
 ४ २, १७, ३, ५ ३, २ आ वह

† यद्यपि 'आ' इति उपसर्गं तप्यपि सादृश्यात् 'आवत्' इत्यत्र आ/अवतेर्निष्पन्नम् 'आव' इति पद बुद्धौ सन्निधीयते सा । ‡ 'आप्यत्' पाठ-परम् ।
 'व' इति बुध्मदादेशेति पदद्वय मूलमन्त्र दृश्यते (तु ऋ ७ ३३, २) ।

तै ३,६,३,१; आ...वृहानि दा
१,५,१, २६; भावहृत् तै १, ५,
५, ६; भावहृः दा. ४,४, ४,११,
भावहेत् सा ३,४,२; भ्रा...अवा-
हृत् तै २,६,१०,२; आयाक्षी
दा ४,४,४,११; आ...अवाहृत् तै
३,७,४,५.

आवाहृयति ऐ १, २, शां ३,३८,
५,६, १२,७, दा १, ७,३,१३,
आवाहृयति दा १,७,३,१३, ३,
५,२,१३, का १, ६, १, १५,
आवाहृयन्ति दा ५, ६, १२, ७,
गो. २, १, २४, आवाहृयामि
तैआ १०,२६,१, आवाहृयेत् शा
५,६,८,८, गो २,१,२४

भा-वहृत्-न्त ऐ. ७,३४.

भा वृहन्ती-न्ती तैआ. ७,४,१

भा-वाहन-ने शा १२,७

आ-वाहित-त दा १,७, ३,१३

भा-वाह्य दा २,६,१,२२

भा-वाह्य-ह्य शां १२,७.

आ-वोढवै दा १, ४,२,१६, १७,
५,१,११, ओढ, ओढुवी-अद्

भा/वा, आवाति तै २, ३, ९, ५,
तैआ १०,६३,१, आवातु तै २,
४,१, ८, तैआ ४,२, २, ५,
५,१,८, सा ३,५,४, गो १, ३,
१३, आवाहि तै ३, १०, ४,२
आ वाहि तै २,४,१,७, तैआ
४,४,२,१

भावाप- आ/वप् द्र

भावाहन,हित, ह्य, आ/वहृ द्र

आविक(←अवि)-म् दा १४, ५,
३, १०

आविक्षित(←अविक्षित्)- त ऐ ८,
२१, दा १३, ५, ४,६, -तस् ए
८, २१, -तस्य ऐ ८, २१, दा
१३,५,४,६

अ विज्ञान्य(←अविज्ञान्य)- न्यम् ३

द्व दा १,६,३,३९

भा/विद्, आविदयति दा. ५, ३,५,
३१-३७, भावेदयति दा. ५, ३,
५,३७, भावेदयन्ति ऐ ७, २५,
अविदयामसि तै. २, ८, ८, ६,
आवेदयेत् ऐ ७, २५, आवेद-
येत्. ऐ ७, २५, आ भविति
ऐ ३,३७.

आ-विद्-दम् दा १०, ३,५, १६,
-दि दा १, ९, १, ८, तै ३, ५,
१०,२.

आ वेदन-नस्य ऐ ७,२७

आ-वित्त,त्ता(√रविद्)- -त्त दा ५,
३,५,३२,३३,३५, -त्ता दा ५,
३,५,३७, -त्तै दा ५, ३, ५,३६,
-त्तौ दा ५,३,५,३४

आ-विद्-द दा ५,३, ५,३१, तै
१,७,६, ५,८, ३,४, -दम् तै १,
७,६,५,८,३,४

आ-विद्य,द्या- -द्य तै १, ७, ६,७,
-द्या तै १, ७, ६, ७, -द्यौ तै १,
७,६,६

आविद्ध आ/व्यप् द्र

आ-वि/वच्, आ...विवक्तन तै २,
४,३,९

आ वि/वाम्(←√वस्),आविवासति
दा ३,९, २, १०, आविवामसि
दा ३,९,३,१०, तै २, ८, ५,३,
आविवासन्ति दा ४, ३, ३, १३,
आविवास तै २, ४, ५, ५
आविवामन्त तै २,४,३,५, आवि-
वालेम तै २,८,२,८

आ वि/व्रश्च्, आविवृश्च शांआ
१२ ३

आ/विश्च्, आविमुति ऐ ३, २, ५,
२,२३, दा ९, २, ३,१८, तै ३,
३,१,५, आविशाति दा ११,३,२,
४ ६, १४, ४,३, २६-२९, ता
५,५, १०, जै १६८, जैउ ३, २,
५, ५, आ विशाति जै ४२,
आविशात दा ११,६, २,६-१०,

आविशान्ति दा ११,३, ३,७,१२,
३,१, २-५, १४, ४, ३,२६; तै
२,४, ५,२; आविशान्ति दा. १२,
७,३,१४, आविशामि म १, ७,
६-८, आविवेदा ऐआ २, १,१,
शाआ ७,१९;११,२, दा २,५,
१,५, ४, ४,५,१२,९,२, ३,१८,
१३,५,२, १५, का १, ४,३,४,
तै २,८,८,९, ३,१,१,८; भावि-
ष्टेदा दा ५,१,४, ४, तै २, ४,५,
७, तैआ ६,४,२,१,१०,६,१,१०,
२, जै १३०, गो १, २, १६,
आविशिष्ठ शाआ ११,२, भावि-
शान्त् दा १,१,४,६,३,१,८,९,३,
४,१३,का २,१,३,११,४,६,७,१३,
आविशातु तै १, २, १,६, आ
विशातु दा ७, ३,१, २३, भावि-
शाताम् तैआ ४, ४२, ५, गो १,
३,२२, आ विशान्तु दा ४, ५,
८,६, तै २,४,३,१०, ५,३,१२,
३,७,९,६, सा ३,१, ५, गो २,
२,२०, आविशश्व तै २,४,८,७,
जैउ ४,३, २, म २,१,१३, आविशा
दा २,३,४, २७, ३, ३,३, १०,
८,१,१०, तै २,२,५,६,१,२,१,
३,५,६,१,७,७,९, तैआ ३, १०,
२,४, ता १,५,७, म १, २,१८,
७,६-८, २,५,१२, आविशात श
३,२,२,२०,४,३,४ २०, आवि
शाव जै १०,४, आविशन् ऐ ५,
२३, दा १४, ३,१, २,३, ५,७,
५,५,१८, ता १,८,१७, जै ४२,
१०,४, जैउ ३,७,१,२, ८, भावि
शन्त् ता १७, १०, २, आविशैण
जै ६२

आवेशयामि ऐ ८,२७, म २,८,
७, आवेशयत् शाआ ११,१

आ विशुच्- शन्त् तै १,४,२,२, २,
६,१,४, -शन्तौ ऐ ८,८

आ विष्ट,ष्टा- ह्ट तैआ २,१,१, दा

३, ६, ५, ७, -तान् जैड. १, १, २,
७, -तेषु म १, ३, १.

आ-वृत्तन- नम् सा २, ५, १, -ने
तै ३, ७, ९, ८

आ-वृत्तम् (णमुल) तैआ १, ६, ३.

आ-वृत्तवच्- न् सा १, ४, ९, ५, १३;
३, ७, ३, ५, १०, ९, १

आ-वृत्त(त्-→)ती- ती ऐ २,
२०, सा १२, १

आ-वृत्- न् द २, ५, १, १८, ३, ५,
४, २, ६, ३, ३, ५, १, ३, ४, १२, ३,
२, ५, ५, २, ८, ९, १२, ४, ४, १-५,
१३, ४, ३, ४, ६-१२, ८, १, १७,

का १, ४, ३, १५, ५, ३, ३, ६,
३, ३, -त तै ३, १२, ९, ४,
-तम् ऐ ७, २, ऐआ २, १, ६,

शाआ ४, ८, ९, सा १, ९,
३, १७, २०, ४, ६, ७, २, १, ६,
२, १, ३९, तै २, १, ४, ८, ३, ३,
८, १०, म १, ६, १९, -ता ऐ

७, ३२, ३४, शाआ ४, ४, ७, ८,
९, सा ४, ६, ७, २, १, ६, ६, ४, ९,
१०, ८, ६, ३, ७, १४, ३, २, २, १,
९, ३, १, तैआ १, ७, ५, सा २, २,
१, २, १, ३-५, ७, १२, ८, ५, जैड

३, ३, १, ५, ६, ७, -न्दि जैड ३, ३,
२, १

आ वृत्त, ता- त श ५, ५, २, ७,
-तम् ऐ ५, १५, सा १, ६, ३,
३३, १२, ७, ३, २२, गो २,
६, ११, -त्ता शा २६, १, गो

१, ४, ९, १०, -त्तान् शा २५,
१, सा १२, २, ३, ८, गो १, ४,
१८, -त्तासु ऐ २, २०, -त्तै

शा १९, ३, गो १, ४, १५

आ वृत्ति- त्ति शा १४, ९, १, १८,
-त्तम् शा ११, ६, २, ४, १२, २,
३, १३, गो १, ४, १६, -त्यै तै

३, ९, ४, ४

आ वृत्त्य ऐआ ५, १, १, तै २, १,
८, १

आ/वृत्, आ... भवधत् तै. २, ८, ३,
४, आवरस्स्यन् दा १९, ३, १.

आ/वृत्, आवृत्स्य ऐ ४, ४, सा १७, ४,
आ/वृत्पाव(स्यन्), आवृत्पावस्य सा

१, ७, २, १७, आवृत्पावध्वम् सा

२, ४, २, २०, ६, १, ३, ६, का १, ३,
३, १७, ६, १, २४, म. २, ३, ६, ६,
आवृत्पावधिपत सा २, ४, ७, २, २, २,
६, १, ४, ०, का १, ३, ३, १८, ६, १,
२७, म २, ३, ७

आ/वृत्, आवृत्तै १, १, २, १०,
आवृत्तै १, १, २, ५.

आ वृत्(त्-→)ता- याम् सा २, १,
२, १६

आ/वृत्, आवृत्त (न्ति) शांआ ३, ३,
आवृत्तित्त सा १३, २, ६, ८, तै

३, ९, ४, ५, आवृत्तित्त सा १३,
२, ६, ८, तै ३, ९, ४, ४, आवृत्तित्त

तैआ १, ११, ५, ६ ओत- अद्र

आवृत्त- आ/विद् द्र

आवृत्त- आ/विद् द्र

आ/वृत्, आवृत्तित्त तै १, ३, ६, १,
आ वृत्तमान- न सा ६, १, ३, ३,
आ वृत्त(त्-→)ताडव सा ३, २,
१, २८

आ वृत्तसा ३, २, १, २८, ४, ५, २, ७
आवृत्तवै आ/वृत् द्र

आवृत्(←-अवि)- म् गो २, ३, १९
आ/वृत्, आवृत्तित्त सा ५, ४, १, १

आ वृत्त- म् सा १, ७, ४, ९, ११,
२, ६, ७, गो २, १, २, ३

आ वृत्त जै २६
आ वृत्तित्ती- नी तै ३, ९, १, ३,
४, -न्व सा १३, २, ४, २, ४

आ/वृत्, आवृत्तित्तकार सा ११, ५,
१, १०

आ/वृत्, आवृत्तित्त सा ११, ५, १,
१३, १४, ६, १०, १, जै ६, जैड

४, ६, १, ४, ६, आ वृत्तित्त तै २,
३, १०, ३, आ वृत्तित्त तै २,
३, १०, ४

आ-मृत्त शांआ ६, १, गो. १,
१, १३.

आ/मृत्, आ... वृत्तित्त तै. १, १, ४, ८,
आवृत्तित्त व २, १०, आवृत्तित्तित्त

तै ३, ७, ६, १६, आवृत्तित्त सा

१२, १, ३, २२, आवृत्तित्त गो २,
२, १९.

आवृत्तित्तित्त सा ११, ४, तै १,
१, ४, ८, ३, ३, १०, १, २, ८, ३,
१, २, तां ७, १, ६, जै ९९, जैड

१, ५, १, ३, १८, २, १, ३, १०,
आ... वृत्तित्तित्त तै १, १, ४, ८, ३,
३, १०, १, ८, ३, १, ९, ९, ३, आ-

वृत्तित्तित्त सा ३, ४, ३, १९,
आवृत्तित्तित्त तै १, ३, १०, ७, आ

वृत्तित्तित्त तै २, १, २, १०, ३, ७
आ वृत्तित्त- नम् सा ३, ६, ४, १५,
-नात् सा ३, ६, ४, १५

आन्(आ/वृत्तित्त), आन्तित्त गो २,
२, ४, आ वृत्तित्तित्त तै २, ४,
४, १, आ... वृत्तित्तित्त तै २,
५, ६, ५

आ/वृत्, आवृत्तित्त सा १, ६, ४, १७,
१४, ४, २, २६, आ... वृत्तित्तित्त सा १,
९, २, ३५, आवृत्तित्तित्त सा १, ६, ४, १७,
आ... वृत्तित्तित्त सा १, ६, ४, १७,
आवृत्तित्तित्त ऐ २, १६, आवृत्तित्तित्त

सा १, ५, ४, १, तां २१, ५, २,
आवृत्तित्तित्त सा ४, ६, ९, २०

आ वृत्तित्त, ना- न का २, २, १,
१६, तां १९, १, ३, -नम् ऐ ३,
४६, -ना सा ११, ४

आ वृत्तित्त(वृत्तित्त)- य सा ३, ३, ४,
२८, ५, ५, ५, ६, -यात् सा ९,
१, १, ९, -वै सा ५, ५, ५, ६

?आवृत्तित्त (श मुपा,)यित्त(व्य-→)व्या
(√अम्) जै १६८

आ वृत्तित्त(वृत्तित्त)- सा तै ३, ७, १२,
४, तैआ २, ३, १

आ वृत्तित्त- म् सा १२, ५, १, १७,
२, १

१०, १३, १२, ७, १५, ५, १३; गो
 २, २, ४, ४, १६, -शिया घ १,
 ९, १, १२, तै ३, ३, ३, २,
 तैआ ३, ८, १, -शियाम् तै ३,
 ९, १६, ८, -शियौ श १, ८, १,
 ३६, का २, १, ४, ५, -शी शा २,
 २, ११, ८, श १, ८, १, ९, २९,
 ३६, ९, १, २, १, २, १, ४, २८, ३, ४,
 ५, ४, १, ३, २, २, ४, ६, २, १०, ३,
 ४, ३, १८, ५, २, १, ४, १, ५, ९, १,
 १, ७, ४, २, १, २, २, ५, ४, ०, ९, १०,
 ३, २, १, ३, का १, १, ४, २, ५, ३, ३,
 २, ०, ५, १, ४, २, १, २, १, ४, ५,
 तै ३, ३, ३, ४, -शीर्ष्याम् श १,
 ८, १, ३६

भाषी पद- दम् ऐ ४, ९
 भाषीवन्त- वन्ति ता १८, ४, ४
 भाषीवन्ती- ती शा ९, ३, -त्या
 शां ८, ७, ९, ६, ११६
 भाषी(←आशिस्) विप- प ऐ
 ६, १, -पा जै १०२

भाषिष्, भाषीयस् आशु द्र
 आशु(√अश्) शव ता ६, ९, १५,
 -शु ऐ ६, ३५, ऐआ ३, २, ४,
 घ १३, ३, ६, ६, ता १४, ९, ९,
 -झ ऐ ४, २०, घ ६, ४, ४, ३,
 ८, ४, १, ९, ९, ०, ०, ३, ६, १३, १,
 ९, ५, तै २, ६, १६, १, ३, ८, ७, १,
 २, १३, २, १०, १, ४, -शुम् ऐ
 ४००, श ४ २, १, ९, तै २, ८, ३,
 १, ३ ९, २२, २, तैआ १, २२
 ११ २६, ३, -शुना ता १४, ९,
 १०, -शुनाम् श ५, ३, २ ३, तै
 ३, १, ४ ११, -शुो तै ३ १०,
 ८, ३, -शो ता १४, ९, १०

आशिष्(शु+इष्) - ष श ४, १,
 ३, ३, ८, ५, १, ९, १३, १, ०, ७,
 तैआ ८, १, ता १३, १०, १, ४,
 -इम् ऐ ३, १५, श ८, २, ३, ९,
 आशीयम्(शु+ईयस्) - य शा ०, १, १

४, ८, ५ ३, ८, ९, ता १७, १२, ३,
 १८, ६, १०, -यान् तै ३, १०, १, ४
 आशु-ग-गा तै १, २, १, २६
 आशु-स्व-म् तां १४, ९, १०
 आशु पत्वन्-त्वा ऐ ६, ३५, गो
 २, ६, १, ४.
 आशु-भार्गव-वम् जैआ १, ४६९
 आशु-मत्-त् ऐ ४, २, ९, ४, १, ६,
 तां १०, ६, १
 आशुर्थीय(←आशुर्थ)- यानि
 आ १, ५३३
 आशु हेमन्-न् तै १, ३, ५, ४
 आशुधीय(←आशु[द्यञ-]ध)-
 -म् तै २, ७, १३, २.
 आशुश्च, आशुश्चिन् तैआ ६,
 १०, १, ११, १

आशुक्षणि-णि शा २१, ४
 आशु, भाषीयन्त गो १, २, १८
 आशुश्चत्, आशुश्चोत्तय का १, ३, १, ९
 आशुश्चित्त-ता श १, ६, ३, ५,
 ५, ५, ४, ६
 आशुश्चित्तवै श २, ३, १, १६
 आशुश्च(√अशु)-म् तै ३, ७, ३, २
 आशुश्च-म गो १, २, ८
 आशुश्च-स जै ७८
 आशुश्चण, गीय, चित्त, इय, आशुश्च द्र
 आशुश्चि, आशुश्चन्त गो २, ५, १
 आशुश्चि(त→)ता-म् शा २८, १
 आशुश्चि, आशुश्चिणीत श ४, २, १, १२
 आशुश्चि आशुश्चोति श ९, ५, १, ८,
 आशुश्चोमि तै २, ५, १, ३,
 आशुश्चु श ९, ५, १, ०, आ
 शुश्चु तै ३, ५, १२, १, आ
 शुश्चु श १, ५, २, ७, का १, ४, १, ८,
 आशुश्चु तैआ १०, १, १३,
 आशुश्चु तै २, ५, २, ३
 आशुश्चुयात् ता २१, ३, ५
 आशुश्चयति ऐ १, २६, श १,
 ५, १, १, ०, २, २, ८, ८, २, ९,
 २, ५, २, ३, ३ ७, ४, १, १०.

४, ३, ५, ६, ३, ८, ९, तै १, ६, ९,
 ५, ८, ३, २, आशुश्चयति श १,
 ५, १, १, २, ७, ८, ३, ९, २, ५, ३, ३,
 ३, ७, ४, १०, ४, ४, ३, ८, १, १, १३,
 ११, ४, २, ९-११, का १, ५, १, ३०,
 जै २०९, जैउ ४, ६, २, ३, गो
 २, १, २, ४, आशुश्चयन्ति श १,
 ५, १, ३, २, ६, १, २, ४, का १, ६, १,
 १६, तैआ ७, ८, १, आशुश्चयाम्
 श १, ५, १, ३, आशुश्चयन्ति श.
 १, ५, २, १८, २०, गो १, ५, १०,
 आशुश्चयन्तम् तै २, ७, १, ५, ६,
 ८, ६, ८, आशुश्चयन्तु श १, ५,
 १, ३, आशुश्चयन्तु श १, ५, १, २,
 ३, ६, ७, २, ५, २, ३, ४, ३, ५, ८, १३,
 का १, ५, १, ३०, आशुश्चयन्तु
 श २, ६, १, २, ५, का १, ६, १, १६
 आशुश्चयन्त-न्तम् श ७, ३, १,
 ३४
 आशुश्चयण-णम् श १, ५, १, १,
 ८, ३, ९, ११, २, १, ३, -णश्च श
 ११, ४, २, ५
 आशुश्चयणीय-येण जैउ ३, ७,
 १, ६
 आशुश्चयिष्यन्त-न्त् श ११, ४, २,
 ३
 आशुश्चयित-न्तम् तै २, १, ५, ९, ३,
 ७, १, १, १, -तामि श ११, ४, २, ५
 आशुश्चयित प्रत्याशुश्चयित- तै जैउ
 ४, ६, १, ५, ०, ३
 आशुश्चय श १, ५, १, ४, ३, ८, ८, ३,
 १०, २, २, ३, १, ८, ५, ०, २, ३, ३,
 ३, ०, ३, ७-३, ९, ४, ४, २, ५, ३, ७-
 १०, १२, १, ५, ६, १, २, ३, २, ७-२, ९,
 ३, १, ४, ४, ५, ३, ४, ४, १०-१३,
 ८, १, ४, ११, २, २, ३, २, ७, ३, २, ९,
 ३, ३, ४, ४, २, १, २, ३, ३, ८, २०,
 ४, १, ७, २, ४-६, ३, ८, ९, ५, १, ४,
 १६, १, ७, ५, १, ७, ५, २, ९, १, १, ७,
 २, २, १, ८, ३, ०, ८, ३, १, ५, ४, ४,

†=शु. १, ९, ७, १, मुग 'शुशुधा' इति । ‡ मुग स्वरधित्य । तउ =मैम १, ४, ११ ।

२४, २५, ११, ४, २, ३, १४, २, २, १५, ३, १, ३०, का १, २, ३, १४, २१, ५, १, २०-२९, ३३-३७, २, ६-९, ११-१४, ६, १, १५, १७-२०, २९, ३०, तैआ ५, ८, २
 आ श्रुति- ति वा १४, १, ३, २, २, ३, तैआ ४, ५, ३
 आ-भे(=भे)वा- -या तै १, ५, १, २, ३, १, १, ६, -पाभ्य तै ३, १, ४, ७, ३
 आ/क्षिपु, आशिष्टेय तै ३, ७, ६, २, १
 आ श्रिष्ट- छ वा ४, १, १, २, २, १, २८, -ष्टे वा १, ५, ३, ४, ०
 आश्व(=अश्व)- -श्वम् ता ११, ३, ४, आ १, ११६, जैआ १, ११६, ५२९, -श्वानि आ १, १६६, ५१३, जैआ १, २६९, ४७३, ५१३, -श्व आ १, ६८, ४३४, जैआ १, ८०४, -श्वेन ता ११, ३, ५
 आश्वतर(=अश्वतर)- र ऐ ६, ३१०, गो १ २, ६, ९
 आश्वतराश्वि(=श्वि वा ४, ६, १, ९, १०, ६, १, १, जै ६, -श्विम् वा १०, ६, १, ७, १४, ८, १५, ११
 आश्वरय(=अश्वरय)- -रथ तै १, १, ३, ९, ३, ८, १२, २, -रथम् वा ३, ३, ५, १४, १२, ७, २, १४, १, १, ३, -रथाणि ऐ ७, १०, ३२, ८, १६, -रथे वा ४, ३, ६, ५, २, १, १७, -रथेन वा ७, ३, ५, १४, -रथेषु वा ७, ३, १, १७
 आश्वरयो- -रथी वा ७, ३, २, ५, -रथी वा २, १, ४, ५, का १, १, ४, ४, -रथीम् वा ११, १, १, १५, १, ३, १७, -रथ्य तै ३, १०, ९, १०
 आश्वरिय- -रिय जै १३३, १३७, १

-रियम् जै १००, १६८
 आश्वमेधिक(=अश्व-मेध)- म् वा १३, २, ७, १, ७, १, ७
 आश्ववाह(=अश्व-वाल)- ल वा ३, ४, १, १७, ६, ३, १४, -लम् वा ३, ६, ३, १०,
 आश्वभिय-आश्रु द
 आश्वरसूक्त(=अश्वर सूक्त)- म् ता १५, ५, ८, १९, ४, ९ आ जैआ १, १२२
 आश्वसूक्ति- -क्ति ता १९, ४, १०, जै २०६
 आश्वि(=अश्व)- -श्वि ऐ ६, ३०
 आश्विन(=अश्विन)- -न ऐ २, २६, ३, १, वा १३, ५, वा ४, १, ५, १, ५, ३, १, ८, ५, ४, १, १५, १२, ७, १, ११, २, ४, ८, २, ८, २५, १, १, ४, तै ३, ९, १६, ४, तैआ ५, ११, ४, ता २१, १०, २३, -नम् ऐ २, १८, २७, ३, १-४, ४, ७, ८, १, १०, ५, २६, २८, वा ११, २, ८, १४, ४, १७, ४, १८, १, २, ५, २७, २, २६, ११, १५, शाआ १, २, वा ४, १, ५, १५, २, ५, १२, ५, ६, १, २, ५, ३, १, ८, ५, ४, ३३, ३४, ११, ५, ३, ५, ५, १, १०, १२, ७, २, ३, ८, २, २, २, २६, तै १, ५, ४, ३, ७, ३, ५, ८, ५, ६, २, १, ७, १, ८, २, ६, १, ५, ३, ९, १, ३, तैआ ५, १, ७, ता ९, १, ३, ४, ३, ५, ३, ६, २०, २, ३ जै १८६, गो १, ३, ३, १२, २, ४, १३, -नस्व ऐ ४, ७, वा १३, ६, १८, ३, -ना वा १२, ८, २, १६, १७, २०, -नान् वा १२, ८, २, २५ -नानाम् गो २, ५, १०, -नानि ए २, १७, गो २, ५, १०, -नाभ्याम् वा १२, ८, ३, ४, ९, १, ९, -नाय ऐ ४, १०

शा १८, ४, गो २, ५, ३, -ने ऐ ४, ८, वा ११, ४, वा १२, ९, १, १२, -नेन शा १४, ४, वा ७, ५, ४, ३, ३, १२, ९, २, ८, ३, २, ३, १८, ९, १, ७, ता ९, १, २१, २०, १, ४, ३, २, -नौ वा ५, ५, ४, १, १२, ९, १, ५, १३, २, ३, ५
 आश्विनी- -नी वा १८, ५, -नी वा ८, २, १, ११, २, ३, १२, ७, २, ७, वा १२, ७, १, -न्य वा ८, २, १, १३, १०, ४, ३, १५, १२, ८, २, १८, १९
 आश्विनोक्त्यग्रह- -रथ वा ३०, ११
 आश्विन पात्र- म् वा ४, १, ५, १९, १
 आश्विन प्रवयस्- वा ३३व तैआ, ५, १, ७
 आश्वीन(=अश्वीन)- -नानि ता २१, १, ९, २५, १०, १६
 आषा(ढ)ढ(=अषाढ)- ढढ वा २, १, १, ६
 आषाढि- ढे वा ६, १, ४, ३७
 आष्कार शिथन- नम् ता ८, १, १, २, १, १२, ३, २०
 आष्टादश्ट(=अष्टादश्ट)- -म् तौ १२, ९, १३, -ष्टस्य ता १२, ९, १४, -ष्टे ता ८, ९, २०, ११, ११, आ १, ३, ४, ३
 आष्टी वन्(=वन्ता(न्तौ) तै ३, ६, ६, ३
 आम्(आ/१अस्), आ + षुधि तै ३, ७, ७, ९
 आम्(आ/२अस्) आस्वयि तै ३, ३, ९, १०, आस्वय वा १, ५, २, १, तै ३, ५, ४, १
 आम्(=) सा वा ४, ५, १, ९, -साम् वा १२, ४, १, ४, २
 आस पांसु- सुमि जै १८६, ९

१ ऐ 'आश्वतर । आश्विन' इति पाठ । = 'आश्वितराश्रु इति गो पाठस्तुविश्वि गतो वा भवेत् । तु० छाउ (७, ११, १, १, १, १) वृउ (७ १४, ८,) । † आश्वतर, आश्वतराश्वि णि द । ‡ = ऐ २, ६, वास १६, २, १, मैस ४, १२, ४, एतेषु 'अश्वीवन्ता इत्यत्र पाठ उपाठ-यत्ते स गद । मैसूर भा न यथोपरि मुद्रापित-रन्थेवाहत् । § तु० 'असन् पामव' गद ।

भास पुट- टै तै १,३,७,६
 आस्, आस्ते ऐ १,३,३,३,७,७,१५,
 शां १२,५, वा १, ५, १, २, ५,
 ७,४,१८, २,३,२,४, ३,२,२,१,
 १,२,१३; छ,६,९,७,२१,९,२,३,
 १७, १२,३,१,५,६,१,३८, १४,
 १,३,२, तै ३, २, ३,६, आस्ते
 वा २,३, ३,१६, छ,६, ६,५, तै
 ३,४,५, तैआ ३, १२, ७, ९,
 १०, ५, तां ९, ०, १२, जै ५५,
 ८६,११७, १३९,१६४, जैउ १,
 ४,३,३, ३,१,१, २०,२,४, ४,३,
 ३,९, १०,४, २,२, ४ २,१, जै
 भास्तेऽश्व वा ९, ३, १,१५, ३,
 ४,१४, भासाते तै २, ८, ८, १,
 जै १८६, आस्ते ऐ छ,१३,३०,
 ५,१४,६, २१,७, २७, ऐआ १,
 १,१, शां २७,६, वा १,८, ३,
 ६,३,६,१,२२,छ,५,१,१२, ६,२,
 १,४,३,४,५,८,१, ९,३,१२,२०,
 ५, ५, ५, १३, १३, २,७, १२,
 आस्तेऽश्व वा ९, २, ३,४,६,३,
 १,९, तैआ १, ११,१, ६, १,२,
 आस्ते वा ३,८,१,१५, छ, ६,६,
 ५,८,१९,९,३,२२,२३, १२, ३,
 ५,२, १३,४,३, ३,६-१२, १४,
 १,१,३,५,२,४,५ तै १, ८, ४,
 २, तां १०,३,९,४,५ ५,८,१२,
 ११,४,७,८,१०, ५,४,६, १२, ५,
 २१,११,२५, १४,३,२०, २३,६,
 ३,२५,६,५, ४ ३, १, जै ८६,
 १२५, १७१, १८६,१८९, २०३,
 २१०, गो १,५,२२, आश्वे जै
 १८६, २०९, भासे वा १२, ३,
 ४,१, भास्महे तै २ १, १, १,
 जै १९०, भासाब्धके वा १४, ६,
 १०,१, भासाब्धिके ऐ ७, २७
 जैउ छ,८,४,५, गो १, ३, २०,
 आस्तिपते वा छ, ६, ६, १,

भास्ताम् वा छ,६,६,२,३, आस्त्व
 वा छ, ६, ६, ४, १४, १, ३, २,
 आस्त्व वा १४,५,४,४, आश्वम्
 वा ९, २,३, २४, भासामहे वा
 ११,५,५,१, आस्त ऐआ २, १,
 ४, वा छ,६,६,५, भासव ऐ २,
 १९,छ,१६, १७, ३२, ६,३, शां
 १२,३, वा छ,६,९,१, तै १, ४,
 ९, १, २, १, १, १, २, ८, ४,
 आस्त्व तै २,३,५,१,२,६,१३,
 ३, ३, १२,९,३,४, ५,७, तैआ
 ५,१,१, तां छ,१,१, ६,१७, ७,
 ५,५, ९,२,२२,१०, १२,१, १२,
 ५,१४, ११, १०, २४, १,९, जै
 १६२, १७०, १७७, १९०,१९७,
 २०३, ४ ३, १२, भासीत ऐ
 ८,२८, शां ६,११, वा १ ७, ४,
 १९,२,४,२, २१, ३,२,१,९, ३,
 ३,१०,छ,६,६, ५, ११,२,७,३,३,
 वा १,३,३,१८, तै १, ४,४,०,
 ५, तैआ २, ८,१, १७, ३, जैउ
 ३,४,२, ३,६, सा १, २,४, गो
 १, २, ४, २, १, ४, आसीतन्
 वा छ,५,१,१२,६,९,२३, ५, ५,
 ५, १३, जै ५५, १५६, आसिष्ट
 गो १, ३,४, आसिपते ऐ ७,
 २७
 आस्यन्ति वा २,४
 आसन- नम् वा १४ ९, १, ७,
 तैआ २,१७,१, -नानि जै ६,
 -ने ऐ ७, १८, ८, २७, म २,
 ८,३, -नेन तैआ ७,११,३
 आसित्वा वा २ ३,२,५,४,२, २१,
 का १,३,३,१८
 आसीन,ना- न ऐ २,२२, ६,३,
 ७,१८, ८,९, ऐआ ५,३,२,३,
 वा ९, ५, २८, ४, शाभा १२,
 ८, वा १,४ २,१९,४,४,७,२२
 २,३,४, २४, १ ३ १८, ६,२,५

३,५,१,३४,७, १,१०, ५, १,३,
 १६, ६,६,४,१२, ७,१,१,२,१,
 ३०,४,१,३५, ९,१,३, १४, ३,
 ३,४६,३, १,९,१५,१६, ११, ५,
 ५,२,४, १२,३,२,७, १४, ३, १,
 ७,३२, ९,३,१४, का १, ५,२,
 १७,६,२,३, तै २,३,२, २,३,२,
 ९,६,३,७,४, तैआ २, ११, १,
 १२,१,१७,१, तां ५, ७,८,६ ४,
 १४, ७,९,७, ४ १,४, २, ४,
 छ,५, सा १,३,२, जै १८, गो
 १,१,१५, २,३,१०,४,५, -नम्
 ऐ २,२८, ८,१२, १३, १७, १८,
 २८, वा १, ३, ४,१५, २, ५,२,
 ६, ३,३, ३, १३, छ,३, ०,२, ९,
 ३,४,१४, १३,५,२, १६, वा १,
 ५,१,४, ता ८,५, ९, ८,२,३, जै
 ४, जैउ ३,४,२,५, सा ३,५,१,
 गो १,२,१८, -नश्य ऐ ७,१५,
 -ना शा ७,६, तै ३, ३, ३,१,
 -न वा ७,६, २८,३, वा ११,
 ६, १, ५, जैउ १, ४, १, १, २,
 -नाम् वा ११, ६, १, ५, १०,
 जै ४८, ३०, ८९, -नानाम् ता
 १३,१२,५, ४ १,७, -नाभ्याम्
 वा छ,३,४,२२, -नाय ऐआ ५,
 ३,३, शाभा छ,१५, वा १, ७,
 ४, ६, १०, ५, ५,२, जैउ ३,
 ४, ३, ४, -नै वा ११, ६, १,
 ५, १०
 २भास(√आस्?) -सावः ऐ छ,
 ३०, ऐआ ५,२,२ शां २२, १,
 गो १,३,१९
 आ सस्था- ये जैउ ३,४,२,६
 आसक्त, आसक्ति, आ सङ्ग आ
 √सज् द्र
 आ सङ्गवः- म् तै २, १, १, ३,
 जैउ १,३,२,४
 आ/सज् √सम्ज, आसजति वा २,

† 'आसन्' इति मुपा स्वरखिन्त्य । ‡ सामीप्यार्थे रूपान्तराद्भासनादव्ययत्वनं कैचित् प्रकल्पितम् ।

६, २, १७, आसजन्ति तै १,६,
 १०, ५, आसजाम जै १६,
 आसेजु श ३,६,१, २७, छ, २,
 ४, १९, आसजन् जै १६, आस-
 जेयु श १,५,३, २,१, १, १, ६,
 आसिसक्षन्ति श १, ६, १, १५,
 आसिसक्षन् श १, ६, १, १२,
 आ सक- क श ६, ७, १, १९,
 २१, -क ऽइव श छ, १, ३, ९,
 -का श ६, ७, १, १७
 आ सन्ति- -क्ति श ९, ५, १, १६,
 १७,
 आसक्ति पान- म् का १, ३,
 १, ९
 आसक्ति शुद्ध- म् ता ६, ६, १०
 आ सद्ग- ङ श ५, २, ३, ५, आ
 १, १९, -ङ्गम् जैमा १, १९,
 -ङ्गाव श १, १, २, ३, ३, १, ५, ४,
 ४, ८, ६, १, ११, ३, २, ३, १, ६, ४,
 २, ५, ३, १, ६, १, २, ७, ९, ४, ६, छ,
 १, १, ६, ७, ३, १, ६, ६, १, का २,
 १, ३, ५, ४, ४, ३, ४, ५
 आ सज्जन- नम् श ६, ७, १, १७,
 १९, २१, -नाप ऐ ५, ११
 आ/सद् (→पीद्), आसीदति श
 ६, ४, ३, ६, आसीदन्ति म १, ३,
 १२, आ सीदति जै २०,
 आसमाद् ऐ ७, १७, आ
 सीदतु तैआ ६, ८, १, आसी
 दताम् तैआ ६, ७, १, आसी
 दताम् तै ३, ६, २, ७, आ
 सद्गुणु श १, ३, ४, १२, तै ३, ६,
 ३, १, ३, ४, आसीदन्तु श १, ३, ४,
 १२ तै २, ७, १२, ५ आसीद् श
 १, ३, ४, १४, ३, ३, ४, १, २९, ३
 ४, २, १७, ५, ४, ४, ४, ८, १, ४,
 ९, २, १, ३, ५, तै १, ७, १०, ८
 २, ५, ८, ८, ३, ७, ७, १०, आ
 सीद् श २, ४, ६, २, आसीदतम्

ऐ १, २९, तैआ ६, ५, १, आसी
 दाम शा २७, १, आसीदत् श
 ३, ३, ४, ४, आ -सदेम तै ३,
 ६, १, ३, आसदत् ऐ १, ३०, श
 ६, ४, ३, ६, ४, १७, आसद् श
 ६, ८, २, ६, आ असादीव तैआ
 छ, ५, २
 आसादयति ऐ १, २८, श १,
 २, ५, २०, ३, १, २०, ३, ३, २, ५,
 २, १८, ३, ६, १, १, ६, १, १४,
 १७, ३, ३, ४, १, २९, ६, ३, १, ४,
 १८, ४, २, १, २, ५, ४, ४, ५, १, १,
 १४, १, ३, ८, १, २, ३, १, २२, का
 १, ५, १, १, ५, २, ५, १०, ६, १, ९,
 ११, १२, २, २, ३, २०, तै २, २,
 ८, १, ३, २, ९, १४, आसादयति
 श १४, १, ३, १२, का १, ५, १,
 १४, आसादयन्ति शा १८, ८,
 श २, ६, १, १२, आसादय श १,
 २, ५, २०, २, १, २, ६, १, १२, का
 २, २, ३, १९, तै २, ४, १, ११,
 आसादयित् श १, २, ५, २०, का
 २, २, ३, २०, आसादयित् श १,
 ३, १, २, १
 आ सत्त्वत्- न् ऐ १, ३०
 आ सुदमी ऐ १, ३०
 आ सुदे ऐ १, २९, जै ३, २, ७, ३
 आ सुच श १, ८, २, ७, ६, ८, २,
 ६, ता ६, ७, २१
 आ सक- स ऐ १, २८, छ, २०,
 ता छ, ६, २०, -सम् श ६, ७,
 १, १२, १४, ३, ७, २, ७, २८, तै २,
 ६, १०, ६, सा २, १, ७ -सम् ऽइव
 जै १३०, -से ऐ १, ३०, दा
 ८, १, -सेपु ऐ ७, २
 आ साद्- द ता १६, ३, ७
 आ सादयत्- न् तै ३, १०, १, ३
 आ साव दाआ ३, १, श ७, ५,
 १, १९, २, १९, ६, १, १७, ३, ४, १,

१९, ६, ३, १७, ९, ३, १, ५, ४, ५,
 १५, का १, ४, ३, १६, ५, १, १५,
 ६, १, १२
 आ-सा(घ→घा)-घा तै ३, २,
 ९, १५
 आसन्-आस्य द्र
 आसन √आस् द्र
 आसन्दी (आ√सद्?) - न्दी ऐ ८,
 ५, ८, ऐआ १, २, ४, दाआ
 ३, ३, श ६, ७, १, १२, २७,
 ७, २, १, १६, १२, ८, ३, ६, ९,
 १, ३, १३, ८, ४, १०, तै २, ६, ४, ३,
 -न्दीम् ऐ ८, ५, ६, १२, १७,
 ऐआ १, २, ४, ५, १, ४, दाआ ३,
 ५, श ५, २, १, २२, ४, ५, १, १२,
 ८, ३, ८, १४, १, ३, ८, ३, १, २१,
 ता ५, ५, १, ६, ७, जै १७६,
 -न्या श ६, ७, १, १२, -न्या
 श ५, ५, ३, ७, -न्याम् ऐ ८,
 १२, १३, १७, १८, श ५, ४, ५,
 १५, १२, ६, १, १५, ८, ३, ४, गो
 २, २, १०, -न्यै श १४, १, ३, ८
 आसन्दी यत्- ति ऐ ८, २१, श
 १३, ५, ४, २
 आसन्दी सुद्- व श १२, ८,
 ३, ४
 आसन्- आस्य द्र
 आस पुत्र जै २०४
 आसमारय (←असमति)- र्वम् १
 २०४, -स्वयम् जैव छ, ६, ३, ७
 आसव, आसविन् आ√सु, र्वम् द्र
 आसस्तु ‡ गो १, १, ३३,
 आ सहस्र सुवस् () तैआ छ, ७, ८, १
 आसाद् इयम्, घ, आ/सद् द्र
 आ साव(√सो) जै १६८
 आ/सिच् (→यिञ्च), आसिद्यति श
 ७, ५, ३, ६, ७, ५, ४, ७८, आनि
 द्याम् जैव १, ६, ३, १, आसिद्यु
 श १४९, ४, २०, म १, ४, ६,

†=२. ९, ७१, ६, 'आ सद्' इति चित्रं प्राति आह सा । ऋमुन्-तमित्यकाव । ‡ अणमात् इति इत्यम् ।

'आसादासु' इतीरापेक्षते ।

आसिद्धत ऐ १, २२, आ
सिद्धत शां ८, ७, आसिद्धत्व जैड
१, ६, ३, १, आसिद्धत्वे श ३,
५, ३, ३, ४, २, ४, १८, आसिद्ध्यात्
जैड १, १, ३, ८
आ सिक्त,का- क्ता जै २१२, -क्ते
श १२, १, ३, २३, गो १, ४, १३
आसिक्त व(त्-→)ती- रथौ शां
८, ७
आ सिद्ध्य श २, १, ४, ५, ५, ३, २,
६, का १, १, ४, ४, ५, २, ५
आसित(←असित)- तम् ता १४,
११, १८, १९, १५, ५, २७, जै
२०९, आ जैआ १, १०७,
१९७, -तस्य ता १५, ५, २७,
-ते आ जैआ १, ९३
आ/श्चु, आसुनोति श १२, ७, ३, ६,
आसोत ता १२, ५, ३, आसुपयु
तै ३, ७, ९, २, आ असुपयु तै
३, ७, ९, २
आ सव- व तै १, ५, ३, १
आ सुत- तः श १२, ७, ३, १२, तै
२, ६, १, ३, जै १२८, -तस्य श
१२, ८, २, १३, -तात् श १२, ७,
३, १२
आ-सुति- तिम् तै २, ५, ५, ५
आसुक- के आ १, २८३
आसुर(←असुर)- र वा २४, ३,
४, श ५, ३, २, २, ४, १, ९, १२,
७, ३, १, तै ३, २, ९, २४, ता
४, ५, २, ६, १३, ६, ६, ८, १२६८,
१४, ११, १४, २३, १६, २ गो २
३, १९, -रम् तै १, ७, १, ६, गो
२, ६, १४, -तस्य श १२, ७, ३,
३, जै १४०, -तात् श १२, ८,
१, ३, तै २, ६, ३, १, १३, १, -रे
श ५, ५, ४, २५, तै १, ४, २, १
आसुरी ऐ २, २२, श ६, ४, ४,
६, -य श १३, ८, १, ५, २, १
आसुरायण(←आसुरि)- ण श

१४, ५, ५, २१, ७, ३, ७७, ९, ४, ३३,
-णात् श १४, ५, ५, २१, ७, ३,
२७, ९, ४, ३३.
आसुरि- रि श १, ६, ३, २६,
२, १, ४, २७, ३, १, ९, ४, १, २, ६,
१, २५, ३३, ३, १७, ४, ५, ८, १४,
१४, १, १, ३३, ५, ५, २१, ७, ३, २७,
९, ४, ३३, का १, ३, १, ४, ४, २, १,
६, ३, १०, -रे श १४, ५, ५,
२१, ७, ३, २७, ९, ४, ३३
आसुरि वासिन्- न श १४,
९, ४, ३३
आ/रम्, आसुवात् श १३, ४, २,
९, आसुवस्व तां २१, १०, १५,
१९, आसुव श २, २, ३, २२,
का १, २, ३, १८, तै २, ४, ६, ३,
तैआ २, ५, १, १०, १०, २,
४९, १
आ सवितृ- ता श १३, ४, २, ९,
-त्रे श १३, ४, २, ९, तै ३, ८,
१२, २
आ/सृ, आस्यु जै ६१, ८७
आ सृत्- तेषु श ५, १, ५, १०
आ/सृञ् आसृञ्जति श २, ६, २, १७,
आसृञ् श ४, ३, ५, १८, आसृक्षि
श ३, ९, १, २
आसेचन आ/सिच् द्र
आ/सृक्, आसृक्ति श १, २, १, ५, ३,
८, का २, १, ४, ३६
आसृक्- का णे तै २, ८, ६, ३
आस्तरण आ/सृ द्र
आ स्ताव(√सृ)- व श २, २, ४,
११, का १२, ४, ९, जै १८४
-वम् श १३, ५, १, १६, जै
१५१, -वे जै १८४
आ स्तुत- म् तां ४, ३, ११, १२
आ/स्तुम्, आसोभति ऐआ ५, ७, २
आ/स्तु(→सृ), आस्तुणाति ऐ ८, ६,
श ३, ३, ४, १, २९, ५, ६, ३, १८,
५ २ १, २४, २५, ४, ४ ३ १२,

८, ३, ८, ९, तै १, ७, १०, २.
आ-स्तुरण- म् ऐ ८, ५, १२, १७,
तैआ १, १२, ५, जै ११७.
आ-सृत्(→तिष्), आतिष्ठति श ५,
१, ५, १५, ४, ३, ७, तां ७, ७, १४,
आतस्थौ श ४, ३, ५, १२, आ
तस्थौ तै २, ७, ८, १, आतस्थु तै
२, ४, ५, ७, आ...तस्थु श ६,
३, १, १७, आतिष्ठस्व ऐ ८, १०,
आतिष्ठ ऐ ५, १३, श ४, ५, ३,
९, तै १, ७, ७, १, २, २, ७, ८, १,
१६, १, २, आ... तिष्ठ शां २०,
४, २६, १६, तै २, ७, १३, १,
तैआ १, ११, ७, आतिष्ठ श ४,
४, ४, ११, आतिष्ठेत् गो १, २, ७,
आतिष्ठेताम् तां ७, ६, ११,
आस्थाव श १, ४, ५, ३, तै २,
८, ६, १, आ...स्थु तै २, ८,
७, १
आस्थापयति ऐ ३, ६, गो २, ३,
२, आस्थापयन्ति श ३, ८, २, ८,
१०, ११
आ तिष्ठत्- न्तम तै २, ७, ८, १,
१६, २
आ स्यात्- ता म १, ७, १६
आ स्थान- नम शां १०, २, श
५, ५, ५, १४, तै २, ४, ४, १,
-नात् श ६, ३, २, १३, ४, ३,
२, ११, ५, ५, ८, ९, तै ३, ७,
१३, १
आ स्थाव श ११, ६, २, ४, ५, तैआ
१, ३, १, १, जैड ३, २, ३, ५, ४, ८
आ स्थित- तम् श ३, ८, २, ९,
तै ३, ७, १३, ३
आस्थाव ग्रास्य द्र
आ/सृष्ट, आसृष्टोति श ३, ३, ४,
३, ४
आ सृत्- तम् श ३, ३, ४, ४,
-ता श ३, ३, ४, ३

आ-स्वृष्ट (√स्वृष्ट्) - ष्टः जैठ. २, ५^१
२, ६; -ष्टम् श. ९, ३, ४, १५^२.
आस्माक (→अस्माक) - कः श. ३, ३,
२, ७^३; -कासः तैआ. ६, ११, १.
आस्ये (←आस्य; आस्यन्), आस्यन् श.
३, ६, ३, २०; छ, २, ४, २४; छ,
१, ३, ११^४; तै. ३, १, १, १; गो. २,
१, ३१^५; आसनि ऐ. २, १२; श.
५, १, ५, १९; तै. ३, ६, ७, १;
आसया शां. २६, १०; आस्यम्
शां. १०, ३; १४, २^६; तै. २, ४, २,
२; ३; ७, १२, ६; प. छ, ७; मं. २,
६, १८; जै. ११२; १४६; गो. २,
१, २; आस्ये ऐ. २, १२; श. ५,
४, १, १; १२, ७, ३, २०^७; १४, ४,
१, ९; का. १, ६, २, ५; तै. १, ४,
२, १; २, ४, ५, ६; ६, १४, २; सा. २,
७, १३; जै. ११२; जैठ. २, ३, २,
७^८; ४, २, ८^९; आस्येन शां. ६,
१४; श. ११, १, ६, ७; गो. २, १,
२; आस्येणु श. ५, १, १, १; ११,
१, ८, १.
आस्येन - म् श. १४, ४, १, ८.
आस्यार्द्र - म् श. १, ४, २, १३;
तै. ३, ५, ३, १.
आस्य-दग्ध - षे शा. १, ४, २१; ३,
२, ९.
आस्य-सन्निभ - म् ऐआ. ५, १, ३.
आ√सु, आस्रवति श. १४, ६, ११, ४.
आ-स्वदि (√स्वद्) त - म् श. १, ४,
१, ५.
आ√हन्, आहन्ति श. ५, १, ५, ७; ८;
१३, २, ९, ६^{१०}; तै. ३, ९, ७, ४;
आहन्ति ऐआ. ५, १, ५; श. ५,
१, ५, १७; जै. १६५; आहत मं.
२, २, ११.
आ-घात - ताघ तै. १, ३, ४, ५.
आ-घ्नान - नः तां. ९, ८, ९.
आ-हत्त - तम् श. ३, ७, १, १२; तै.

३, ९, ७, ३; -ताः श. ५, १, ५, ७;
-तात् श. १४, ६, ९, ३१.
आ-हनस्य, स्या (←आ-हनस्) - स्याः
ऐ. ६, ३६; शां. ३०, ७; गो. २,
६, १५; -स्यात् ऐ. ६, ३६; गो.
२, ६, १५^{११}; -स्याम् गो. २, ६, १६^{१२}.
आहनस्य-वादि-त (→)त - राः
श. ९, ३, १, २४.
आहृलम् तै. ३, ९, ७, ३.
आहृलम् श. १३, २, ९, ६.
आहृत् - -तोः आ√हृद् द्र.
आह्वन - ,नीय- आ√ह्व द्र
आहस्पत्य (←अहस्पति) - म् मं. १,
५, १४.
आहार- आ√हृद् द्र.
आहाव- आ√ह्वे द्र.
आ√हिंस, आहिंसन्त तां. २१, १२, २.
आ-हित-आ√धा द्र.
?आहिनीकी - -भिः गो. २, ५, १४^{१३}.
आहीनस (←अहीनस्) - म् जै. १००.
आ√हु, आहुहोति तां. १५, ५, ९^{१४};
आहुहोमि तै. १, १, १, ५; आ...
हुहोमि श. ६, ३, ३, १९; २०;
आहुहाव गो. १, १, ३१; आहुहुत
श. १, ४, १, ३९; आहुहोति श. १,
४, १, ३९; १०; छ, २, १, २७; तै.
२, ८, ४, २; ७, ६; मा. १, ४, ५;
आ...हुहोतय तै. १, २, १, १०;
आहुहोय श. ३, ७, १, ३१.
आ-हुहान - नः श. ९, २, ३, ३५^{१५}.
आ-ह्वन - नः शां. २, १.
आ-ह्वनीय - यः ऐ. ५, २४^{१६}; २६^{१७};
८, २४; शा. २, १; १७, ७;
१८, ६; शाआ. १०, ८; श. १, ३,
३, १२; ७, ३, २२; २, २, २, १८; ३,
२, ३; ४, १, ११; ३, १०; ६, १, ३८;
३, ५, ३, ३; ६, १, २८; २, २१;
८, १, ७; छ, २, ५, १; ६, ८, ५; १५;
१९, २०; ६, ३, १, ३^{१८}; ५, २, १;

४, १४; छ, १, १, ३५; २, १३; १९;
२३; २, १, ५; ३, १, १९; १०; १२;
८, ६, ३, १४^{१९}; ९, २, ३, १४; ३, ४,
१२; ११, ३, २, १, ५, ३, ८; ९; ८, २,
१; १२, ४, १, ३; ३, २; ५, २, १०;
९, ३, १०; का. १, २, २, १३; ३,
२, १०; ४, २, ६; तै. १, १, ५, ३;
६; ४, ४, १; ३; ७, २^{२०}; ६, ३, ६;
५, ३; ३, ३, ७, २; तैआ. १०, ६३;
१; ६४; १; तां. १२, १०, १६; २५,
१०, ४; प. १, ५; छ, १; गो. १, २,
५; ३, १०; १३; २, ३, १२; ४, ६; ५,
४; -यम् ऐ. ५, २४; २६; छ, ५;
१२; १७; २३^{२१}; २४^{२२}; शां. ३, ९;
१०, १; १७, ९; श. १, १, १, २१;
२, २३; ५, १, २५; ९, २, २; ३, २२;
२, १, ४, ८; २, १, १, ३; १, ८; २, ४;
३, १, ३; ४, २४; ३, २; ३, ५; ४, १, ३;
६, १, ३; ७; २८; ३, १, ३, २८; ३, १,
१; ६, ३, ५; १३; ८, १, १, ५; छ, २, १,
१५; ६, ८, ३; ५; ९; १३; १५; ५, ४,
३, १; २४; ५, ४, २८, ६, ५; २, १;
छ, १, २, १२; १४; १९; २०^{२३}; २३^{२४};
९, २, ३, १४; २६; १०, २, ३, ३;
४, ३, २, १, ५, ३, ४; ११, ५, ३, ७;
११; १२; ६, ३, ६-१०; १२, ४, ४,
१; ६; ७, ९, २, ८; ३, १३; १४, १, ३,
८; का. १, १, ४, ७; २, १, १, ३;
११^{२५}; १, ३, २, १०; ४, १, २, ३;
२५^{२६}; २६, २, २; ३; ४; ६^{२७}; ७; ८; ६,
१, २, ५; २, १, १, २; १४; तै. १,
१, ४, ३^{२८}; ४; ५; ७; ५, २; ३; ६; ८,
१; ५; ४, ७, १; ३; ७; १०; ६, ९, ८;
२, १, ६, ४; ३, ३, ४, २; ९, २, ३, २;
तां. छ, ९, १; ४, ७, १; श. १, ५; छ,
१; जै. १३९; गो. १, ३, ११; १२;
१३^{२९}; २, ५, ५; -यस्य ऐ. ७, ५;
शां. १८, ६; श. ७, ३, २, ६; तै. २,
७, ६, २; ३, २, ९, ९; तां. १९, १३,

† 'आस्यन्' इति मुपा० चिन्तयः । तु. अ. १९, ६०, १. ‡ अयम्-आस्य-अयमास्य-अयास्य-इति
व्युत्पादयमाह । †वनस्पत्यादिव्यभुषणदस्वरो वा शेषः तु. तै. । †दिग्दिग्भ्योऽन्पाठः । तु. ऐ. ६, ८; 'अदीनाभिः' इति पाठः ।

९, गो १,२,२२,२, ४,६, -यात्
 ऐ ७,७,१२, वा ३,३,४,२२, छ,
 ५,३,१६,८,६,३,१३, ११, ८,२,
 १, १२,४,१,४, ५,२,९,९,३,५,^३
 ६,१३, १४,२,२,१^३, तै १,४, ३,
 ६, ३, २, ४, १,३, ९, ११, जै
 १५६^३, -याय वा १०, २, ३,१,
 -वे ऐ ५,३२^३,३४^३,७,२,५^३,६,
 ७,८^३,९^३,२१, ८,९,२४, वा २,
 १,२,३, छ,१४, ६, १२^३, ९,६,
 वा १,१,२,२३,३,१,२०^३,२,३,१,
 ८,३,५,३,३,६,३, २१, छ, २,१,
 २१,४,१८, ४,५,२३, ५,२, १६,
 ७,६, ७,१,२, १२^३,१३, २१,३,
 १,०,३,८-११,१२^३,३,४,१२,
 १०,४,३,१३, २०,२१, ११,५,८,
 ६^३, १२,४, २,९, ३,६,४,६,७,५,
 १,१३,६,१,२,९,२, १०, ३, ५,^३
 ६,१०,१३, १३,१,३, ७,४,३,५,
 १४, ३, ३,२, २८, का २, १,२,
 १६, तै १,१,८,३, १०,५, ४,४,
 ६,६,३,७, ५,४,९,८, २,२,२,१^३,
 २,३^३,४,५, ३,८,८,३, ११,९,८,
 ता १२,१०,१५,१,१६, जै १२७,
 गो १,३,३^३, २,२,१२, -येन ऐ
 ५,३,१, वा ७,३,१,७,१४,२, २
 ४,८, -यो वा १२,९, ३, १३^३,
 आहवनीय भाजू- क् वा ३,९

-ज शा १६६
 आहवनीया (यडा) गार-
 -रुप वा १,५,४,८, -रै वा १,
 १,१,११, का २ ११,९
 ध्या हुत ता- ंत वा १,४,१,२८,
 ३,१०, तै २,४,३,३, ३,५,२,३,
 -न वा ९,५,१,३,१,१२,४,४,१
 तै २,४,१,९,३,५,६,१, तैआ ६
 ४,२, ता १५,२,३,९, सा १,
 ८,६,२,६,३,३, २,१, जै २०६,
 -त्सु ऐ १,०२, ३, ११, तै १,
 २,१,१२^३,२,७,१२,६ म २, ४,

४, -ता तै १,४,२,२
 ध्या हुति- तय ऐ १,२, २, १४^३,
 १८,५,२८^३, वा ७,४^३, १२,४^३,
 शाआ छ, ५, वा १, ५, ३,७,६,
 ३,३९, २, २, २,६,३, २,१५,४,
 २४,३,२,२,२०,८,२, २१, छ,३,
 ४,४,४, २,४, १६; ६,६, ३,१७,
 ९,१,१,५, २,३, ४६^३, ४, १,५,
 १३,२,२८,५,१, ६१^३,६८^३, १०,
 १,४, ११,४, १,१९, ५,४,१-५,
 ८,१०, १२, १७,६,२, २,५^३, ८,
 ११,१,६,२६,३५, ३६^३, २,१,५,
 ६^३,५,२,६,१०,११, ४,३, १८,५,
 ६,४, १२,८,२,३६,३, २०, १४,
 २,२,३,९,३,२, १६,१८, वा १,
 २,२,४, तै २, १,३, ७^३,६,५,८,
 ३,११,९,१, तैआ २, ९,१ १०,
 १९,१, जैठ छ,८,१,५,२, ४ १,
 १, जै १०३,१९०^३, २००, -ति
 ऐ १,१६^३,५, २६, वाआ १०,
 ८, वा १,६,२,४,८,३,१२, २३,
 २,३,४,५, ३,१, ४,१, २,१,२३,
 ३,१,३,५,१,२२,२,९^३,९,३,०६,
 ६,३,१,२,१७,२,१, ४, ३,४,६,३,
 १,४,५, ७, ५,२, २३, ८, ६,१,
 २०,९,२,३, ४७, ५,१, ४४,७७,
 १०,५,४,१७^३, ११,१,७,३,८,५,
 २,२,६^३,५,२,३,३,१, १२, ९ १,
 ११, १३,३, ४,३,५, ५,४, १४,
 १,२,५,१२, का १, २, १,४,५,
 ३,१ १४, ४,१,४,१८, तै १, ४,
 १,२,६,४,५ ९,३, २,१, ४,१,२,
 ३, ७, १, ९, ०, ३,२, ६, ४,७,
 २,४,११ १^३,९, ११,३ ४^३, तैआ
 १०,६,४,१, ता १६, ६ १४, ५
 छ,१^३, तै १३६^३ गो १,३ ११,
 १२, -तिमि ऐ २, १३^३, वा १,
 ६,२,३,१,२ २, २,६, छ,३, ४,४,
 ६, १,३, २२, ९, २,२, १^३,४^३,
 ३,३६^३,४,१,१८^३, १,६६ १०

६,२,८, ११,१,६, २६^३, २,१,६,
 १२,१,३,२३, ८,३,३०^३, १४, १,
 १,४, वा १,०,२,५, तै २,६,५,
 ८, तैआ २,१०,१,१५,१, ४ १,
 १, जै ७, गो २, १,६, -तिम्य
 ऐ १,२२, २, १४, वा छ, २,१,
 २०,९,२,३,४९, ११, १, ६,३०,
 १२,५,१,१-३,२,०, का १, ३,
 ४,१२, १,१, २२^३, -तिम्य ऐ १,
 ३०, ७, २२^३, ७, ६^३,७^३, ८^३, ९^३,
 १२,२१,२३^३, २४^३, वा २, ८^३,
 ७,६,९,३, ५,६, १२,१, १८,५,
 २६, ३,५, वा १,५,३,२५, ८,३,
 १२,२३,२,०, ४,५, ३, ६,३,८^३,
 ८,३,२,९,९,४,४, छ,३, ५,७, ७,
 १,१, १६, ६,१, २,०२, ३,१,१,
 ६^३,७^३, ९, ३,१५, ६,३,१, ४,४^३,
 १०,९,४,२,२७^३, ५,१,४,४, ११,
 १,७,३,८,६,०,२, ६,५,२, ४,३,
 ८-१७,५,३, ८-११, ६,१, १२^३,
 २,६-१०,७,२,६, १२,४,१,१०,
 ५,०,१५,८,१,१८, १३, ३,४,१,
 ३-७, ५, २-४, ६,५^३, ८,४,८,
 १४,१,२,५, का १, १,४, ५,३,
 १,१,२,३,४,३,३,१,२, १०,२०,
 तै १,६,१,०, २,१,०,१३, ३,८,
 ९,४,१,४, ४, ७,११, ८,७, १०,
 ३,६,१०,४,७,३,२-५,९, ११,३,
 ४^३,१२,३^३, १, २,३, तैआ ७,
 ११,७, ता ६,७,८, १६,६,१४^३,
 २४,१८,८, जैठ १, ११,०,३,१,
 ३, २, ५, ७, ४ १,६, ४, २, गो
 १,३,११,१२, २, ०,४, -ती ऐ
 ७,२१,२२^३,८,७, वा २, ८,९,
 १८, ७ २७,४, शाआ छ,५, वा
 १,४,४,१, २,३,३,९^३,४,२,११,
 ३,८,१,१६,३,२,३, छ ६, ९,२,
 ५,२,२,१८,३,३,१५, ४, ४,२,४,
 ६,३,३,१६,१७,०२, ११, ०, २,५,
 २,६,२, ६ १३, २ १,६, वा १,

† = याइइति मुग ।

३,१,१०,१५,३,१०, तै १,१,६,
 ९,२,१,३,८,९,४,५,६, १४,३,
 ३,७,२,५, ५ २,९, सा २, ६,
 १४, जै ११६, -तीं ऐ ५,३,४,
 शा ५,९,७,४, १८,६, सा १, ५,
 ३,६,७, ३,२,१, ३,९,४,४, ५,२,
 ४,८,३,४,२,३, ६, १,०, २,२, ६,
 २,४,६, ७,५,२,१,१,२,२,१,१०,
 २,१,२,४, ६,७, ३,४,१, ४,५,४,६,
 ४,२,१,४,२,४,२,६, १,१, १, २,२,
 ४,२,१,४,१,६, १,२,६, १,१, १,३,
 १,३,४,६,७, ६,०,३,१, ६,८,०,
 ३,४,१,५,१, ६,०,९, १,३, १,४,
 ६,१,१०, तै १, ३, १०,३,४,५,
 ९,५,९,७,१०, ६, २,४,२,२, ३,
 ८,६,५,८,३, १,३,२, १,६,१,९,६,
 १,१,१,१,१,५,१, १,१,१,९, १,९,
 ३,३, तैआ १,३,१,४, ५,८,१,१,
 ९,१, जैठ १, १,१, ०,६, गो २,
 २,१०, -तीनाम् ऐ १, २, सा
 १३, ६, १,४,२, १,६,१, ३,५,
 १६,१,४,१,१,१, १,८, ५, ६,
 २८,३,७,१०, २,९, २, ८, ३,०,
 १,१०, १,१, सा ४, २,५,१, ६,
 ६,१,०,२,१,०, ३,९, ४,२,०,७,
 १,२,१, ६, ५, ३,६, का १, ३,
 २,१०, तै २,१,३,८, ८,८,१,१,
 तैआ २, १,५, १, गो २, १, ४,
 २,१२, -तीमि तै २, १, २,५,
 -तीम्य तै ३,३,२,३, -ते सा
 ८,७, सा ४, १,१, ०,७, १०,५,४,
 १७ १,४,१, १,२-१७, का १,
 ३,१,१, -त्या ऐ ५, २०, सा
 ३, ४, १, ०,५, ४, ३, ४, १,१,
 ४, ५, १,३, ६, ३, १, ६,७,९,
 ०, ३,३,०, १०, ४, ३, २,३,१,१,
 १,८, ५, १,३, ३, १,४, का १,
 ४,१,१,८, तै १,६,१,२, ४,५,७,
 ७,१,२,२,३, ४,५, ३,९,१,५, ३,
 -त्या तै १, ८, ६,३, -त्याम ऐ
 १,३,०, सा ६,९,२, २,२, ०,२,२,

३७,१,२,४,१,१, २, १,३,१, १,३,
 ४,१,९,१०, १,४,९, १,३, तै ३,
 ७,२,४, -त्यै सा ४,१,३, ६,१०,
 ३,५,१,४, ६,३,१,१०, तै १,६,
 १०,२,७,६,१,२,१,२,४
 आहुति कृत- -म साद, ६,४,१,०
 आहुति पथ- -थाव तै ३, २,
 १०,३, -येन तै ३, २,१०,३
 आहुति भाग- गा ऐ २, १८
 आहुति म्रप- -य सा ११, ०,
 ६,१३, १,२,५,०,१,३, -यम् सा
 ४,३,८,५
 आहुति व(ह→)ती- एष सा
 ११,२,१,६
 आहुति सस्थ- -त्ये सा ०७,४
 आहुति सहस्र- -म् सा ३, १,
 १,१,२,१,१,६,१०,१२
 आहुती वृष- धम् सा ९,६
 आहुतव्यै, आहुत, -ति, य, आ/ह्वि द्र
 आ/ह्व(→)ष्ट, आहारति एआ ७,३,
 ३,सा १,१,४,६,३,९,३, १,२,२,
 ४,७,४,३,१, २०, ४,०,१,६,७,
 ५,४,८,६, ६,३,३,१, ४,२,१,०,
 ७,१,१, ३,६,३,१,१,४,१,७, १,९
 २०,०,२, ९,४, ०,०, १,४, ३,१,
 ३,०, का २,२,१,१, तै १,८,७,१,
 १०,३,३, ३,१,३, आहारति सा
 ११,३,३,१,४ तै ३,२,०,३, ता
 ११,८,१, जै १००, आ हरति
 सा ५, ० ४, १०, आहारन्ति ते
 २,१,०, सा ३,७, १, ३, २ ४,
 ०, ५, २, १, ० ४, ४, १, ०,
 ०,३,४८ १,२,४, ७,५,१,१,३,
 १,३ ०,१०, तै २,३,९,६ ३,
 ८, ०,२,२, आहारन्ति सा १,३ ३
 १८,८,१,१, ०, ०, ०, ०, ८, ७
 ३,८, ० २, ३, ४, ४, ५, १,
 १०,४, १, ४, १,०, ०, १, जै
 ६, ०, १, ०, ३, आ हरन्ति सा ६,
 ७, ३, ७, जैठ ४, १, ३, १०,
 आह्वते ७,२,७, सा १,६,३,६

५,५,४,७, आगभार ऐ १, ८,१,
 २,९, ऐआ ३, १, ६, आगह्व
 जै १२०, आ आभिरं तै २,
 ६,१,३,१, आगह्व सा १,१,४,१,
 ८,१,१, ३,९,३,२,१, का २, १,
 ३,८, आहरिष्यन्ति ऐ ७, २,९,
 आहरिष्यामि सा १०, १, १, ४,
 आहरिष्यामि सा १,५,१,२,६,ता
 १८, १, ३, आहरिष्याम सा ३,
 ९, ३, २०, आहरिष्याम सा ९,
 ५,१,१,९, आहारतै सा ११, ३,
 ३,१, आहरताम् ऐ ४,९, आहर
 ऐ ३,०,६, सा १, ३, ०, १,५, ३,
 २,२,०,६,३,२, ३, ६,२, ८, ८, १,
 ४,१,४,६,०,१,३, तै १, ४, ६, ५,
 ०,२,१,०,३, तैआ ४,२,५,३, ६,
 ९,१, जै १,५,२, आहरत ऐ ३,
 ०,५,८,२,४, ता ८, ४, १, जै १,
 १,५,१, आहराणि सा ७,३,१,२,३,
 ५ ३, १, जै १,४,८, आहरामै
 जै १,४,९, आहराम जै १-२,
 आहारत् ते ३,१,३,०,५, ४, २०,
 ०,३,०,७, ५, ३,०, ६, १,४, सा ४,
 ८, ५, ३, १, २, ८, सा १, ८, ०, १०,
 ३,४,१,१,३, ६, २, ८, ९, ४, १०
 १,२,७,१,१,३,१, १,३,४,१,१, १,
 ४,१,६,२,१,१, तै १, १, ३, १०,
 ४,७,५, ६, ७, १, ०, १, ३, ०,
 १,१, १, ०, ९, ३, तां ४, १, ४, ६,
 १, १, ८, ८, ६, ७, ८, १, ८, १,
 ३, २, १, १०, ५, १, ४, ७, ५, जै
 १-२ १, १, ०, १, २, १, १, २, ३,
 १, ४, १, १, ४, ५, १, ५, ८, गा १,
 १, १, २, २ १ ६, आहरताम् जै
 १, ३, ०, १, ३, ०, १, ४, ७, आहारन्त ऐ
 ७, ३, २, तै १, ३, ०, १, जै १, ४, ३,
 १, ८, आहारत् सां २, ५, १०, तै
 १, ५, १०, २, ३, तैआ २, ९, १,
 वा ६, ९, २, २, जै १००, १, १८,
 १, ४, ६, गो १, ३, १, ५, ४, १, ५,
 आभार तैआ ५, ०, ५, आहरत्

ऐ ७, ९, ३३, श ३, ५, २, १८,
 ७, ३, १, २२, ११, ३, ३, १, १३, ५,
 २, १०, ६, २, २०, का १, ३, १, ४,
 ती ३, २, १, २, आह्वरेव श १,
 ३, १, १, २, ३, १, ९, १७, ३, ३,
 ४, ३, १, ती ३, २, १, ३, ५, ७, २,
 सा ३, २, ६, आह्वरेव ऐ ७, ५,
 ३, ३, श १, ३, ३, १८, २, ३, २, ६-
 ८, १२, ४, २, ८, आह्वरेम श ३,
 ९, ३, १, आह्वरेव ती २, ५, २,
 १, गो २, २, ४, आह्व ती २, ५,
 २, १, आह्वरेव श ६, ७, ३, ७,
 म १, ६, ३, २, आह्वरेव ती
 २, ४, २, ८, जै १०२
 आह्वरेव श १६, ९, तां ६, ३,
 २, १६, १, १, जै ६०
 आह्वरेवति गो १, १, ३९,
 आह्वरेवति ती २, ३, १०, ३,
 आह्वरेवति श १४, ९, १, ७,
 आह्वरेवति ऐ ७, १२, आह्वरेव-
 वेत् ऐ ७, १२, ५, ५, २
 आह्वरेवति श १२, ७, ३, १
 आ ह्रण- म् तैआ १, २, ४
 आ ह्रण- वृ ती ३, ७, ४, ९, जै ४८,
 -न्त श ६, ६, ३, ८, ८, ६, ३, १८
 आ ह्रण-न्ती-न्ती जै १०२, म
 १, ६, २, ७, -न्त्या श ३, ३, ४,
 १०, -न्त्ये श १, ७, १, १, ३, २,
 ४, २, ४, ५, १०, १
 आ ह्रण-न्त श २६, ७, श
 २, ३, १, १, ७, का १, ३, १, १, ०, २,
 २, ४, ७, ८ -न्त श ६, ३, १, २८
 आ ह्रण-न्त श १३, ८, ३, १०
 आ ह्रण-न्त श १, ३, ३, १०
 आ ह्रण-न्त ऐ ७, २
 आ ह्रण- म् तैआ १०, १, १, २
 आ ह्रण-न्त श १४, ९, १, ७
 आ ह्रण-न्त श २, १, २, १, २,
 ३, ८, २, ३, २, -यांणम् जै १६८,

-यांणि जै १६८.
 आ ह्रण-न्त श २, ३, २, ७, ३, ९,
 ३, २, ९, ३, ०, ६, ६, ४, १०, १३,
 १४, १५, -न्तम् ऐ ७, ३, ४, श
 १२, ५, १, १३, -न्त श १२, ५,
 १, ३; -न्तम् ऐ २, ५, ६, ७, -न्त
 ऐ ७, २, तां ६, ८, ११.
 आह्वरेव ऐ ३, १, ७, २, ५, श २,
 ३, १, १, ३, ४, ३, १३, ९, २, १३,
 १४, ४, २, ५, १५, ६, ६, ४, ९, ८,
 ३, १, १, १, ६, ३, ३, ६, ७, १३, ७,
 २, १, १, १२, ४, ४, १, ५, १, १३, ७,
 १, १, ४, १, ३, ८, ४, १२, १४, १, १,
 २३, २, ४, का १, ३, १, १, ०, तैआ
 ७, १, १, तां ६, ७, १, ४, ९, ५, २,
 सा २, ६, १, ४, ३, ५, १, ६, १, २, ५
 ४, १, जै १०२, १९०
 आ ह्रण-न्तम्-न्तम् श ११, ५, ३,
 २, ५
 आह्वरेव श १४, ६, २, १२, ७, ३, ३, तैआ
 ८, ६, १
 आह्वरेव-स्वित् ऐ ५, ३, ४
 आह्वरेव-न्त-न्त- र तां २५, १६, ३
 आह्वरेव-न्त-न्त- ह्यव श ६, ६, ४, ३
 आह्वरेव-न्त-न्त- य तैआ २, १, २, १
 आह्वरेव-न्त-न्त- आह्वरेव ऐ २, ३, ३, ३,
 १२, ४, २, १, ५, २, ५, सा १२, ४,
 १४, ३, १८, ४, साआ २, १, ७,
 श ४, ३, २, २, ५, ३, गो
 २, ३, १, ०, आह्वरेवति ऐ ६, ३,
 सा ५, ७, श ३, ३, ४, १, ७, ४,
 ६, ९, २, ५, ११, २, ३, ६, १४, २, १,
 ७, का १, ५, २, १, ७, ती १, ६, ७,
 ४, २, ५, ५, ७, तैआ ५, ७, १, २,
 ता ११, २, २, आह्वरेवति श ११, २,
 २, ६, १, १, २, आह्वरेवति ऐ
 ६, ३, श ४, ६, ९, २, ५, ती ३, ९,
 २, १, जै २०३, आह्वरेवति श ११,
 ४, १, २, ६, २, ५, आह्वरेवति ऐ

३, १, आह्वरेवति श. २, ६, १,
 ३, १, आह्वरेवति श ३, ३, ३,
 २, ४, आह्वरेवति ती २, ५, ४, ३,
 आह्वरेव ऐ ६, ३, गो २, ३, ९,
 आह्वरेवति जै ५३, आह्वरेवति ऐ
 ४, ७, आह्वरेवति ऐ २, ३, ३, श ४,
 ६, ९, २, ५, तां २, १, ३, ५, ६, आह्वरेवति
 ऐ ४, २, ०, श ४, ६, ४, ५, ती २,
 ४, १, ४, आह्वरेवति श ३, २, १, २, १,
 आह्वरेवति गो १, ३, ४
 आह्वरेवति श ३, ०, १, १
 आह्वरेवति श २, ५, १, २
 आह्वरेवति-न्त-न्त- ऐ ४, २, ०
 आह्वरेवति-न्त-न्त- ऐ २, ३, ३, ३, २, ३,
 ४, २, १, जै १, १, ७, २, ८, गो २,
 ३, २, ०, -न्त-न्त- ऐ ७, २, १, श ५,
 २, १, -न्त-न्त- ऐआ ५, १, ५, -न्त-न्त-
 ऐ २, ३, ८, -न्त-न्त- ऐ ४, २, १
 आह्वरेवति-प्रतिगर-वर्ज- म् गो
 २, २, ६
 आह्वरेवति श २, ३, ४, १, २, का १,
 ४, १, १०
 आह्वरेवति-न्त-न्त- तां १०, ३, १, ३
 आह्वरेवति-न्त-न्त- तय ऐ १, २
 आह्वरेवति ऐ २, ३, ९, ४, २, १, ५, २, ७,
 ७, ३, ऐआ ७, १, ५, सा २, ५,
 ७, ५, १, २, गो २, ५, ३
 आह्वरेवति-न्त-न्त- नाय सा ८, १
 आह्वरेवति-न्त-न्त- श २, ५, ३, १, ८

ह्र

✓१६, एति ऐ १, ५, ७, ८, १०, २, ३,
 ३०, २, ७, १, १, १, १, १, १, २, ३, ०,
 ३, २, ४, ०, ३, ८, १, ४, १, ८, ३, ४, ३, ५,
 ३, ८, २, ९, ४, ३, ७, १, ०, २, ३, २, ४,
 २, ६, २, ९, ३, ०, ६, ८, २, ८, ३, २,
 ७, १, २, १, ३, १, ८, ९, १, १, २, ५,
 २, ६, ऐआ १, ३, २, २, १, ८, ३,
 ८, ३, १, १, २, ५, ६, ९, २, १, १

† ✓१६ण गती (अदा०), ✓कटी गती (भा०) इत्यत्र ✓इ ✓इ इति धातुद्वयप्रत्यय (कौमु०), ✓इइ गती (दिवा०) अद । अत्र तु ✓एते ✓अयतेष (= ✓१६) स्पाणि निर्दिष्टानि ।

२, सा २,७,५,१०,८,२,१२,८,
 १३,९,१२,३, २५, १, ३०, ६,
 सा १,८,१,३०, २,२,१, १८,५,
 २,३,३,८,१०,६, ४,९, ३,१,३,
 १२,५,१,७, २८, ४,१, २,७,६,
 ३,४,१६,५, ८,५, ५,१, ३,६,
 १४,३,१, ७,२,४, ४,५, १७,
 ३,४,६,१,२,१२,३,१, १४,४,५,
 १३,५,१,११,७,३,१०, ७,२,१,
 ९,८,२,३,५,१,४, ९, ५,१, १०,
 १०,१,१,४,३,२,२,५, ११,१,५,
 ६,२,४, १०, ५,७,१०, १२,३,
 ३, ११-१४, १३, १, ४, २, ३,
 १४ ६,१०, ३,८,४, १,९,१,१८,
 १९, का १,१,३,२,६, ४,९, तै
 १,१,१०,६,६,१,११,२,५, ६,४,
 ३,९, ४, ४,१०, ४,२, तैआ ३,
 ११,८, एति सा १, ३, १, ९,४,
 १६, ९, ३, ३, ४, ३, १, २,१,
 ३, ४, ४,१, १८,२,२, १४,१७,
 ३,३, १०,४, २,६, ३,१, ३,२८,
 २,२,२०,३,१८,५,२,८,६,३,१०,
 ९,३,२,४,३,४,६,१६, ५,२,२,
 २०,३,१,११, ६,४, ४,१२,१,३,
 १५,७,४,२,१२, ८, १,२, ७,३,
 २,९,४,२,१८,५,२,३०, ८,२,१,
 ९,९,१,१,३,३,७, ७, ३,३,३-७,
 ५,१,१०,१०,१,१,५, ३,६,१९,
 ३,३, ८,४, ३,१, ३,६, १,४-९,
 ११,५,८, ११, २, ५,१०,
 २०,५,२,८,७,३,२,८, ३,६, १२,
 ३,४,११, ५,१, ११, ७,३, १६,
 १३,१,४,३,२,२,१६,६,२, १४,
 १,३,१९,५,१, ११,१२, ६,३,२,
 ७,२,८,१२, का १, १,३,३,४,
 ९,१८,२०,२२,२,१, ११,३,१२,
 ४,२,३,३,६, तै १, १,४, ५,६,
 ९,७,२,४,१,३,६,१, ७,४,५,४,
 १,३, १०, १०,७,२, १,६,२,६,
 ६,१,११,७, ७,५, ८,८,८, २,२,
 ३,६,४,७,८,३, ९,२,७,११,३,

३,१,१,३,९, २,१,३, ७,८, ७,
 ११, १, ८, १६,१,२०,५, ९,४,
 ४, २२,३, १०,९,९, १०, १५,
 ११,५,११, ७,३, १०,४,१२,५,
 ३,१०, ९,१, तैआ १, ११, २,
 २, १,२,७,४, २, १३,१, १८,१,
 ३,११,८,१३,१,५,७,१२,९,११,
 १२,१,२,३, तां २,२, २,१५,
 ३,३,६,३, ४, ३, १३, ४,११,५,
 १,१०,७,१,९,१०,५,१८, ९,२२,
 ८,१, ११, ९, १०,९, ९,४, १६,
 १६,१०,१८,१०,१,४, २०, १६,
 ५,२२,१२,३, जै ३५,९२, ९५,
 ९७,१०६, ११६, ११७, १५३,
 १६८, जैउ १, १, ३,१, ३,२,४,
 २,५,९,३,१, १०,२, ६, १२,२,
 ४,३,७, २,१,१,२०,४,१, २२,३,
 १,१,८,४,२, ४, ६,५,७, ४,६,
 ३,५,८, ३,११, ५,५, सा १, १,
 १८,४, १३, १, आ १, ७ २,
 ४, ३, ८, गो १,१,३२, २,२,
 ७, १०, १९, ३, ६, एतिउइव ऐ
 ६, २२, इत ऐ १, २९, एति
 ऐ ४,१५,१६,१७,१८, ५,२,
 ४,७,१०, १५, १६, २४,३०,
 ६,७, १५, १७, १९-२१, ३२,
 ७,१, सा ७,६,८,२, १२, १,३,
 १३,५, २०,३,२१,५, २९, ४,५,
 ६,५, सा १,१,१, १०, ३,१,९,
 ६,१, ३, ३,९,३, १७, ४, ५,
 ४,५,४,३,१३, ६,५,४,८, ७, ५,
 २,४,१,५०, ९,२,३,२७, ४७,४,
 ३,९, १०,५,४ १६ ११, ५, ७,
 १०,६,३,८ १२,१,१, ७,३,२२,
 १४,६,९,६, आ २, १,१,१३,३,
 ४,६, तै १,८,८,१ ३, ३, ६,३,
 ७,७,१४,१२,५, तैआ ६,१०,१
 ७,४,३, एति सा १, १,४, १,४,
 १६, २,५,२,४६,६,२, १७,३,८,
 २,१८, ५,८,९,३,१७, ४, ३,१,
 ९,४,१६,४,५,९,५,५,६, ६,८,

१,५,२,३,२,४, १५, ३, ४, २१;
 ६,३, ३,२, ७,२,१, ८,४,१,६,
 ९,५,१,३,४, १२,१,१,११, २,७,
 ५,४,१,४,९,२,१, १३, २,८,१,
 ८,४,७, १४, ३,१, १७,६, ९,६,
 का १,१, २,१,२, ३,१८,१९,५,
 १,३,८,२,१, ३, १७, १८, तै १,
 २,३,४,३,६,५, ४,५, १,२, ३,
 ४,६,७,६,१,२,१०,५, ७,१,८,९,
 ८,८, २,३,२, ९,३, ८,२,४, ३,
 १२,९,८, तैआ ५, १०, ६, ६,
 ५,३,८,२,१,३,१, ता २, १५,४,
 ३,६,४, ४, २, २१, ३,३, ५,४,
 ११,६,८, १७,७,१, ५, ५,१२,
 ६,१५,९,१४,२, ८,११, ११, ५,
 २०,१२,९, २४, १५, ११, १०,
 १६,३,४,५, ११, १२, २५, २७,
 १७,१,१६,४,२, १८, ८,९, २०,
 ११,६,७,२५,८,५, जै ५५, ९७,
 १०६,१०७,१५६,१६४,१६८,
 १७०,१९२, जैउ १, १,२,७, म
 २,६,३,४, गो १,४, ८, १०,
 ५,२५, २,३,८,५, ११, ६, २,
 १२, एति सा १३, २, ७, १२
 तैआ ६,१,६, एति ऐ ७, २३,
 २४, इति तैआ १, १२, २,
 अयाव वा ३, ९, ३, २०, इम
 जै १९०, इयाव वा २९, १,
 वा २,१,२,१४, का १, १,२,९,
 तै ३,१०,११, ५, जै ५३, ९२,
 १५२, जैउ ४,६, ३,५, इयु ऐ
 ५,९, ऐआ २ १, १, सां २८,
 १, ३०,६, वा ११,५,७,१०, तै
 १,६,१,१, इयु वा १, २, ५,३,
 ७,३,२,१,४,१२,२,५,१,४, ३,६,
 १,८, ९,३,२,१, ४, ३,१,९, ७,
 ५, १, ९, तैआ ३, १८, १, जै
 १५६, एएति ऐ २, ३, ११, वा
 १०,५,५,९, म २,५,७, तां २०,
 १४,२, जै १८९,१६८, एएति

तै १,१,४,६, एष्यसि वा. १, ४,
 ३,२१,६,१,१८, एष्यथ तां. १२,
 ११,१०, सा १,१,१५,१७, जैउ
 ४,८, ५, २, एष्यामि ऐ ८, ११,
 एष्याम. ऐ ४,१७,६, ३४^१, तां
 ३०,६, वा १,०, ५,३, ६, २,३,
 तैआ २,१,१^१, ता १२,११,११,
 जै. १६८, गो १,४, २३, एतु ऐ
 २,६, वा. ३,६,३, १२; ४, ३,४,
 १३, तै २,५,५,१, ३, १, १,४,
 ७,११,१^१, ४,८, ५,४, तां १,१,
 २^१, म १,१,१०,३, ३३^१, २,६,
 ७,८, यन्तु ऐआ १, ५, ३, वां
 २०,४, तै. २,७,१६,४, यन्तु तै
 २,६,८,२, म २, ५, १०; इहि
 वा ४,२,५,११^१,७,२,१,९, १०,
 २,६, ६, ११,५, १, ७,९, तैआ
 १,१२,२, ६,१, २; ता १२,९,३,
 जै १५१, इत तैआ १,१२,५,२,
 ३,१, ता ७, २,१, जै. १६८^{१०},
 अ्यानि वा ४,२,३, वा ७, ४,
 २,१६, ९,५,१,१४,१५, १३, ४,
 २,१३, तै ३, ११, ८, ४, तैआ
 ४,४,२,५^१, जैउ ४, १,८, अ्याम
 ऐ २,२५, वा ९, ३, ३, ४, जै
 १५^१, ऐव ऐ २,६, १३, ४, २०,
 ५,१४,७,३,१, सा ८, २, वा ४,
 ३,२,१०, तै १,१,८, ३, २,२,४,
 ६, ता १२,११, ११, २०,१४,२,
 जै १४९, ११२ ऐताम् ऐ ३,
 २८, ता २०,११,३, जै १७४,
 आथम् ऐ १,१६^१,२५^१,२,१,१३,
 ३६ ३,३६, ४२, ४५, ५,१ ६
 ३२^१, वा १८, १, वा ६, ३,१,
 १,१०,७,५,२,४^१,५०, १५,६०
 ६१, ८,६,३,१८ ९, २ १ १४,
 ३,१०, तै २,४,३, ११, ५,६,४,
 ३,६,११,१, भायम् वा ७, १,२,
 ३६^१,४^१, ९,२,३,१०,३, ३,०-
 ५५ १, ३६, १०,४,४,३, ११,२,

७,२६; तै १,१,५,४,९,८,३,६,१;
 ५,६,१,३; २,१,६,२, २,३,६,७,
 ३,११,५,७, १४, १; ८,५,५, ३,
 १२,३,१, तैआ १,२,३,८, २,१,
 १^१,७,१,९,१; ५,७,१२,१०, ६३,
 १, तां २,६,२,१२,२,१५,२, ३,
 २,२,५,२,७,२,१^१,७,१७, ८, ३,
 ५,४,१,९,५,७, १२,३, २३,११,
 ११,१६,१२,१,७,१७,१,१^१,१८,
 २,८,२०,१५,१,२१,२,१,८,२, जै
 १८,३२,४७,५४,९६,११५,१३९,
 १४७, सा. १,१,१५,१७, ४,१२,
 १४, गो १, २,१५, २,३,१७,६,
 २^१, ऐतम् ऐ. १, ०९, ऐम तां
 १०,१२,१, इयात् ऐ १, ८^१, ३,
 १८; ३८, ५, ३०, ६, २६, ७, ११,
 २६^१, वां २०,४, २२, ४, ५, २३,
 ६, ७^१, ८^१, २६, १६^१, वा १, ८, ३,
 १६, ९, २, २, ३, ४, ३, १, १, २, ७,
 २, ८, ४, ५, २, ५, ८, ११^१, ६, ३, ३,
 ६, ३, १, १४, ७, ४, २, ११, १, १, २,
 १२, ५, १, ११, इयात् वा १, २,
 ५, १७, ३, १, १७, ३, ३, १, १५, ४,
 ६, ३, १^१, ६, २, १, १३^१, १२, ४, १,
 ५, १४, ४, १, ११^१, ९, ४, १३-१७,
 का २,२,३,१६, ४, १४, तैआ ५,
 ३,१^१, ता ९,४, १६, २५, १३, २,
 जै ४७, ९६, १६८, ४ ३, ८, गो
 २, ३, ३, इयाताम् वा ४, ३, १, ९,
 तै १, ७, ९, ६, इयु ता ४, ४, ७^१,
 इयाम् ता १२, ११, १०, १७,
 १२, १, गो १ १, ३, १७, इयाव
 वा ७, ३, २, १, १५, इयाम तै २, २,
 ३, ५, वा १, १, १५, १७, जैउ २,
 १, १, २, ४, १, २, ४, ८, ३, ३, ४, ७
 इयते ता १२, १, ७
 इव,ता- तम् ऐ २, २, १, जै १४४^१,
 गो. १, ४, १९^१, २१, -ता जै
 १४७^१, -ताव वा ६, २, १, १३,
 -तायु वा ७, ५, २, ४४

इत-यत्- -यत् शां. ९, ६;
 -यन्तौ शां. ९, ५.
 इता(तऽअ-)सु- -म् तैआ. ६,
 १, ३.
 इति- -ति. जै. ६; -तिम् जै. ६^१,
 -तौ जै. ६.
 इ(त्य-→)त्या- -त्या शाआ ५, ५;
 वा. ७, २, १, ९; -त्या शाआ ३,
 ७, ५, ६; -त्याम् शाआ ४, १५^१, ५,
 ७^१, ८; वा. ७, २, १, ९^१.
 इत्या ऐ ३, ४४^१, शाआ ३, ४, वा.
 २, ५, २, ४८, ६, २, १९; ५, २, ४,
 १९^१, ६, १, २, १२, ७, ३, ९, ७, १,
 २, १.
 इयान्,ना- -न- तैआ १, ६, ३,
 -ना वा ५, ४, २, ५ इयिवत्
 एतवै, एतुम्, एतृ, एण्यत्, एतो
 यत्- अद्र
 इक्ष्वाकु- -कव. जै १८०, १९०,
 -कुभि जै. २०४, -यूषाम् जै
 २०४^१, १८०, -ह्वन् जै १८०.
 ✓इह्, इह्यमित वा ४, १, ३, १७, तै
 २, ८, ८, ६, जैउ. १, १, ७, ३, ४,
 १३, १, १, इह्यिष्यमित वा ९, ४
 ✓इष्य- ✓इष्य द्र
 इष्या(✓यत्)- -चै ऐआ ५, ३, २
 इष्या स(इ-→)ष्टा- -म् ता २१,
 १, १
 इवत्(✓दृ)- -न् वा ७, ४.
 इत सून्- -ने वा १३, २, १, १९^१
 ✓इद्, इ, इह्(इ)यति ऐ ५, २५,
 शां २७, ५, वा ३, ९, २, ५,
 इह्यमित वा ३, ९, २, ५
 इह्, इ- इ, इ ऐ २, ४^१, वा ३,
 ४, वा १, ५, ३, ८, ११^१, ६, ३^१, ६,
 १, ८, तै ३, ५, ५, १३^१, -इत् तै २,
 ६, ११, ३
 इन्द्रवृत्ति- -ति तै २, ८, ५, ४
 इन्द्रस्वद- -दे तै २, ६, ७, १, ११,
 १, १७, १, ३, ६, २, १, ६, १० १

† 'यायी' इति कात्रियुवा ? ‡ तं एतत्स्यलीय 'स्वित्' इति । § 'इह्' इति मुषा स्वर ? ।

†इड(ड)-डा श १,३,४,२,३,४,५,
 ६,७,२,१५
 इड(ड)व-वा ऐ ५,३.
 इड(ड)न्-न् ता १४,९,१६
 इड(ड)न्-डया श १, ७, ४, १९,
 ८, १, ११, ४, ३, ७, २, ३, ८, १ २,
 ८, ७, ५, ३, ६, १३, १, -डा ऐ २,
 ९, १०, ३०, ७, १, ८, २६, शा
 ३, ७, ५, ७, ९, २, १३, ६, १६, १,
 २८, ३, २९, २, ३, ३०, १, शाआ
 ७, १, शा १, ८, १, ११, १२, १६,
 १८, २०, २४, ३८, ३९, २, ३, ४,
 ३४, ३, ३, ४, ७, १, १, ३, ७, ९,
 ५, १, २१, ११, १, ६, २८, ३३, २,
 १, ५, ६, ८, १०, ७, २०, ४, १, ११,
 ५, ३, १, १४, २, १, ७, ९, ४, २, ७,
 का १, ४, १, २, ४, ६, १, २, २, १
 १, ६, ६, ६, २, ४, ६, ४, ६, ७, ४, ८,
 ४, १०, ४, ११, ७, १२, ४, १४, ४,
 १८, ३, ३, ३, ८, २, ४, ५, ८, २,
 १३, २, ६, ३, ४, १३, १, १, ७,
 १, ११, ३, १५, १०, १२, ५, ६, १४,
 ११, ३, १५, ३, १५, ५, ३, ७,
 जै २०, २८, ४६, ५५, ७२, ८०,
 ४, २, २, ३, ७, गो १, ३, १०, २,
 १, २, ५, -डा ता १४, ५, ३, १,
 १६, ५, २६, -डानाम् ता १०,
 ११, १, १, ३, १, ४, १६, ११, ७,
 जैआ १, ११९, आ १, ११९, २,
 २, २, ६, -डामि जै २, ६, ७, २,
 १२, २, ७, २, १८, १, ८, ६, ७, ता
 १०, ११, १, १२, ४, १२, १०, २५
 १५, ५, १६, जै १६८, -डाम् ऐ २,
 ९, १०, ३०, ३, ४०, ७, ३, ३, ऐआ
 ७, ३, २, शा ३, ७, ९, ५, ७, १३, २
 ७, शा १, ७, ४, ९, ८, १, १३, २
 ५, २, ४, ३, १०, १६, ५, २, १, १९,
 २१, ४, ४, २५, ७, १, १, २, ५, का
 १, ५, १, २, ६, ३, ५, ४, ३, ३, २, २,

तै २, ४, ५, ६, ३, ३, ८, २, ५, ७,
 ४, १६, ता ६, ९, २३, १२, ५, २५,
 १३, ६, १५, जै २०, ४६, ७२, ८०,
 सा १, ६, ६, गो २, १, २५,
 -डया ऐ १, २८, शा ३, ७,
 ९, २, -डायाम् शा ३, ८, ७, २,
 २८, ४, शा १, ८, १, २९, ९, १,
 १७, ५, ३, २, १९, २१, ४, ४, २५,
 ११, २, ६, ८, तै ३, ३, ८, ५, ता
 १३, १२, १२, गो १, ३, ११, १२,
 -डयि तै ३, ३, ८, २, ४, तैआ
 ३, ११, १२, ७, ४, २, १, -डे ता
 १३, ४, ४, -डे श २, ३, ४, ३, ४,
 ७, १, १, २६, ५, ८, १०, १४, ३,
 १, ७, का १, ४, १, २, ४, तै ३,
 ७, ५, ७, तैआ ७, ८, १, ५, ७, १,
 इडा(ड) दध- ध ऐ ३, ४०
 -धस्वशा ७, ५, -धेन शा ७, ५
 इडा निधन- नम् ता १३, ४, १०,
 -नामि दै १, २
 इडा(ड)न्त,न्ता- न्त श ९, ५,
 १, २, १, ११, २, ७, २, ५, तै १, ६, ६,
 ६, ४, ३, ७, -न्तम् ऐ १, १७, ३,
 ४, ५, शा ८, २, शा १, ९, २, १, ४,
 ३, ४, १, २६, -न्ता शा ८, २,
 -न्ता ता १४, ५, ३, १, ११, ३, ९,
 १५, ५, ३, ७, -न्ते तै १, ५, ९, ३,
 -न्तेन ऐ १, १७
 इडा(ड)न्द(म्/दा)- न्दम् ऐआ
 ५, ३, ७, तो ५, ३, १, २, म १, ८,
 ५, आ २, १९, १, जैआ २, ६
 इडा प्राशित्र- न् श २६, १, ३, ३
 इडा(ड) भाज्- ज शा १३, ६,
 २८, ४
 इडा वत्- व ता ६, ९, २, ३
 इडा(ड) विध- धा ऐ ३, ४०
 इडा विभक्ति- कि ता १०, ११,
 १, -किमि जै १५८, -की
 जै १६८, -के ता १०, ११, १

इडा(ड)यास्व- स् श ३, ३, १, ४,
 म २, २, १४
 इण्ड्व- षड्वाङ्गाम् श ६, ७, १,
 २५, २६, २, ३, -ण्ड्वे श ६, ७, ७,
 १, २५-२७, ७, २, १, १५, १६
 इण्ड ऐ १, ९, १०, २, १, ३, १२, १५,
 ७, २९, ३, १, ५, १, ४, ६, शा.
 २, ४, १३, ७, १४, ३, ५, १६, १, ६,
 १७, ७, २६, १६, ३०, ३, शाआ
 १, १, २, १, ९, १४, २, शा ७, १, १,
 १७, २, ४, १७, १९, ४, ७, ३, ४, २, ३,
 ३, १, ८, ५, १०, ४, ६, ४, ७, ४,
 १, २, ४, ५, ३, २, ९, का १, १, ४, १,
 २, ३, ६, ३, ४, १२, ४, १, २, ७, १,
 १७, ६, १, ९, १५, २, ९, २, १, १, ६,
 १४, ३, १०, तै १, १, ३, ८, २, ५,
 १, ३, ५, ४, ४, ८, ४, ३, ७, ५, २, ८,
 ११, ९, ६, ९, ३, १, १, ८, ७, ६, ७,
 १०, ९, १४, तैआ १, ११, १, १२,
 २, १३, ३, २, ७, ६, २, ४, ३, १, १, १,
 ७, २, १, १०, ३, ११, ८, ५, ८, ७, ५,
 १, जै १८, ३४, ११३, १३६,
 १४२, १४३, १५६, १६४, १६८,
 १८०, म २, १, ८, १२, सा १,
 ४, १४, ३, ४, ८, गो २, ५, १५
 इत् √१३ द
 इ तर, रत्, रा(इदम्+तरप्)- र ऐ १,
 १६, ऐआ २, ५, १, ५, १, ४,
 शाआ ७, १५, शा १ ६, २, ३, २, १,
 ८, २, १७, १९, २०, ५, ४, ४, १, १०,
 ११, १३, ६, ६, १, ८, १०, १३, ८,
 ३, ४, १४, १, ११०, ४, २, ७, ८, ९,
 ५, ४, १५, का १, ३, २, ७, तै
 ३, ७, १, ७, ७, १४, ५, तैआ २,
 १८, १, ३, १५, ३, ६, ७, ३, तो ५,
 १, ४, ७, ४, २, ९, म २, १, १५,
 जै ११५, १२४, १५२, १८०,
 २०५, जैउ १, १८, ४, १७, गो
 १, ३, ८, -रए ऐ ६, १५, शा

† 'ड' इत्यस्य स्थाने 'ड, ल' इत्यपि शाखाभेदेन पाठान्तरम् । रूपेण गौरवात्तत्र प्रदर्शितम् । सर्वत्रैव बोध्यम् ।

‡ (तु = व २, ३) भा उ एतयोर्द्वैलन्तप्राति विन्त्यम् ।

१२,८, वा ४,५,८, १४, १३,८,
 २,९, तै ३, १०, ११,४, प ३,
 ९, १०, ११, जै १४९, -रम्
 ऐआ ५, १, ८, सा १८, १२,
 शाआ ८,७, वा १,३, ४,१०,६,
 ३,०७,३३,८,३,१८, ३, ४,३,
 ६, ६,३,१३,४,५,१, १०, ६,९,
 ११,७,२,४,२३, १४,५,४,१,१,
 का १, २,२, १०, -रयो ऐ ६,
 २, घा १६, ११, २९, ४,७, वा
 ४,२,५, १९, २२, ६, ७, २, जै
 १३९, -रस्मात् वा १, ४, ३,१,
 -रिमन् वा ४, ३, ५,३, ७,२,
 ४,१०, १४,२,२, ४०, -रस्य वा
 १८,१२, वा २,६,१, ३३, ३,४,
 ३,६, का १,६,१,२२, जै १०८,
 २०३, -रस्यऽ रस्य वा २६, ९,
 -रस्य वा १४, ९, ४, १८,
 -रस्याम् वा १,४,५,७, १४,२,
 २,४०, -रा वा १०, ४, ३, २२,
 १४,४,२,८,९, -रा ऐ ३,४९,
 ६,१४, वा १,३,१, ९,४, १५,
 ७,३,२,३,१,४,२,२, ६,४,१,६,
 ७,२,४,२९, ८,३,०,११, १०,४,
 ३,०,११,१,५, ११, १३, ४,१,
 १,५,०,१०,३,१,०,३, का १,०,
 ३, १९, तै ३, ११, १०, २, जै
 १६, -राणि ऐ २, १३, ४, १२
 ६,२४, ऐआ १, २, ३, ६, १,
 वा १,०,१,१,२,०,३,८, १४, ४,
 १,३३, का १ १,४, १४ २,१,
 ४,१०, तैआ ७,११,२,३, -राम्
 जै १,१,३७ -राम् ऐआ २,
 ३,१, वा २८ १ वा २, ६, -
 १०, ३,९,१,०२-२५, ४ ०,४,
 १३, ७,२,४,०९, ०, १४, १३,
 ०,०,१०, वा १,६,२, ५, तै २,
 ३,९,५,८,९, जै ४०, -रामि
 वा १, ०, ३, ०,१, -राम्य वा
 ११,४, वा १,५,०,१, ११, १,

६,३०, -राम् ऐ २,१६,३,२२,
 वा १३,८,२,४, -रामाम् ऐ ३,१,
 वा ११,७, -रामु वा १,१,३,५,
 ८,३,२,९, -रै ऐ ३,२६,२८,६,
 ३,१०,१२, ऐआ २,३,१, ५, १,
 ६, वा २५,१५,२७,३, २८, १,
 ४,३०,७, शाआ १२, ४, वा १,
 ४,२,१,५,४,६-११, ८, १, २७,
 ४,५,१,१३, ६,७,१४-१७, १२,
 १,१,७,३,२२,३,५,२, १३,२,२,
 १५,१९,५,२,९, १४, ७,२,१५,
 तै १,३,१०,१०, तैआ १, ७,४,
 ता ४,५,१९,५,५,१२, जै १०२,
 २०३, जै १, ६, २, ८, २, १, १,
 ३,६,९,१२,१५, १८, ४, २, ९,
 -रैण वा २८, १, वा ७, ५,२,
 ४३,१३, ८,१,५, का २, १,४,
 २०, तैआ २,१८ १, ता ५, १,
 ७, जै ११६, जै ३, ३, ३,५,
 -रैम्य वा ४, ६, ८, ११, १३,
 १५,१६, जै ३, ४,३,५, -रैपाम्
 ऐ ५, ३४, ऐआ २, ३, २, वा
 ३,९, २६, ४,५,२,६, ६, ८,५,
 ५,१,३,१४, १३,२, २, १५,१६,
 १९, तै ३,८, २०,४, जै ११९,
 १३९ जै ३,४,२, ६, -रैषु वा
 ४,१,२,३, १३, २,२, ११, १३,
 ५,१,१५,६,२,६, तै ३, ९,१,२,
 -रै वा ३,९,१, ०७, जै ३,
 ४,४, ४, -रै वा ६, ११, १३,
 ५,३०,९, वा १,८,३,०२, ४, ६,
 ७,१०-१७, ५,५,४,०६,६,३,१,
 १४, १४,१,२,१७,१९-२१,०५,
 ३,१,१९,१०,४,२,२४, जै १४९
 इतर तम () वा ३, ५,३, २१,२२
 इतर वा ऐ ३,१९, वा १,१, ४,२,
 ६,३,४,१,५,२,२६, ३, ०, १,३,
 ३,४,४,५,५,४,७,५,२,६, ४, ३,
 १,११, ७,२, ०,६, ११,१,४,२,
 वा २, १,१,८

इतरया-भाव- -वे वा २,५,४,
 इतरा(-रऽअ)धे- -जै २०५
 इतराधे- -व्यम् वा २८,१
 इ-तुम् () ऐ १,११,२,१७,३,५०,
 ४,५, १८, ५,५,७,२०, ऐआ २,
 १,२,५,१, वा ८,३, वा १, ६,
 ४,१४,९,४, ९,१०, ११, २,१,
 १,१,४,२, १९, ५,१, २, ११,
 २,५,७,९, ४,१, का १, ४,१,
 २०, ३,९,१६,५,१, ४,५,३,७,
 तै १,१,३, १०,९, ८, २,२,५,
 २,४,१,३, १०,५,४, ४,८,६,९,
 ४,३,२,१,१, तैआ १,१,१,८,८,
 १,१२,१,४, २१,१,२, २२, १२,
 २३,४, २५,२, २८,१, ४,३,३,१,
 ३९,१, ५,१०,६,१२,३,६,९, ६,
 ता ४,३,५,३, ८,४,१०,६, १७,
 ७,१०,२१,१,९, सा १, ७, ११,
 म १,२-४, जै ४,१०,३८,४४,
 ८६,१०३,१३०, जै १,१४,४,
 ४,३,३,१,७, हतु इह तै १,०,
 ६,४,३,२,३,९, हतु इव ऐ २,९
 इत ऊर्ध्व चण्डोम विध- -म् जै
 १५३
 इतु प्रदान- -ना वा ३, ८,२,२२,
 -ना ऐआ २,१,८, -नात् जै २८,
 १०३, २००.
 इत सञ्चन- -ता ऐआ २,१,८
 इतासु- ✓ १६ द्र
 इति ऐ १,१-३,४, ऐआ १,१,१,२,
 वा १,१,२,३, ४, वांआ १,
 १,२,३,४, वा १,१,१,१,३,३,
 ४,६,५,९, वा ११,६,१,३-६,
 का १, १, १, ३, ५, ७, ९, १०,
 तै १,१,३,२,६,७,४,१,२,४,
 तैआ १,८,२,१२, ४,५, जै १,
 १,४,१,२,३, आ १,१,२,८,
 ५६४, २,४,६,२०, ७,२,३,९, १९,
 २०, वा १,२,३, ५, ता ४,
 १,२,७,२,७, ६,९,४-८,१०,११,

† 'वा ति' इत्यय 'वा' इति पदच्छेदो भव ।

१५, १८, १९, जे १, ३-६; ८, ९,
११, १२, १४, वै १, २, १४, ४
१, १^५, गो १, १, १२, १३^३, २२^३,
इति । तैआ १, ११, ५, इतिऽइव
वा १, ३, १, ७^५, का. १, २, १, ६,
३, ३, ५, इतीरे ए ७, २२^३, २५,
८, ६, ९, ऐआ १, ३, ५^५.

इति(य→)ध्री- यीम् वा १, ८,
१, ४, -थ्यै वा ११, ६, ३, ११

इति रात्र- रात्र तै ३, १०, ११, २^३,
इति दूध- दूध जे २०^३

इतिहास(इतिऽहऽआस)- स वा
१३, ४, ३, १३, १४, ५, ४, १०^१, ६,
१०, ६, -सम् वा १३, ४, ३, १२,
-सन् तैआ २, ९, १, १०, १^३, ११,
१, -से वा ११, १, ६, ९

इतिहास पुराण- म् वाआ ८,
११, वा ११, ५, ६, ८^३, ७, ९, गो
१, १, २, १

इतिहास वेद- इम् गो १, १,
१०^३, -दाव गो १, १, १०

इत्यर्थ- र्थ तैआ १, ३, ४

इत्यह(तिऽअहन्)- दे वा ३, ३,
४, ५, ११, १२, ५, १, ८, ४, १^३

इत्या(तिऽआ)लिखि(त→)ता- ता
वा १०, २, १, ८^३, १०, ११

इत्यु(तिऽउ)म्(य→)श्या- श्या
वा १, ४, १, २२

इत्युम् ए १, १८, ३, ४८^३, ६, ३०, ३३,
वा १, ५, ४, ३, ३, ३, ४, ३, १३^३, ३,
७, ४, २, ३, ४^३, ५^३, ६, १, १, ३, २, १, १,
९, ३, ३, १२, २, ४, १, १०, का १, ३,
२, ३, ४, १, ८, तैआ २, १८, १^३, जे
४४, ५, ५^३, ६, १०, ४, १०, ५, ११, ५,
११, ७, १३, ८, १८, ६^३, १८, ९, १९, ०^३,
१९, ४^३, १९, ८^३, जे १, २, १, १,
६, २, ९, २, ३, २, ६, ३, ३, ३, ३, ७

इथ्य पदी- स जे १५१

इथ-विद्(√विद्)- विद् शाआ
३, ३, ५, -विद्म् ए ७, २, ७

इत्या ए १, २०^३, ३, ४, ९, ५, ६, ७,
१३, ऐआ ५, २, २, शाआ २,
१५, १२, ७, वा १३, ५, १, ९, वा
१, २, ३, १९, तै १, ५, ८, १, ३, ६,
१, ३, ता १३, ४, १६, सा ३, ६, ७

इत्याव वा २, ६, १, १^३, ३, २, ३, २, ३,
११, १, ६, १, ७, १३, ४, ४, ५^३, ८, १,
१२, १४, १, २, १^३, वा १, १, १,
१, ६, १, १२, १, ५, २, ८, तैआ ४,
३, ३, १, जे १, १, २, ६

इत्यर्थ-इत्यह-इत्यालि-इत्यु-इति व
इत्या, इत्या √इद्

इदम्→अनुया वा १, ७, २, १६, २,
५, ४, ७, ४, १, २, ९, २, २, १^३,
९, ३, १^३, ४, २^३, ५, ३, १०, का २,
१, ३, १, ८, तै २, २, ५, ४, ३, २, ५,
अनुया वा २, २, ४, १, ५, ३, जे ९, २,
१, ८, अनुयो ए ४, १, ५, वा १,
३, २, १६, ९, १, ४, २, १, १, ६^३, ४,
३, १, ८, १०, ३, २, १, १^३, ६, १,
२, १, ४, ३, २, १, २, का १, १, १,
४^३, ३, २, १, ८, तै २, २, ९, ४,
३, ८, १, ८, ६, ता १२, ११, २२,
१६, १०, ८, १८, १०, ५, अनेन ए
२, १, ११, ३, ३, ६, ७, १, ४^३, १, ५^३,
शा ४, ७, शाआ ७, १, ११, १, १२,
२, ६, वा १, ६, ३, २, ७^३, ९, १, १६^३,
२, १, २, १३, ४, ४, २, २, १३, ३, १,
३, ७, ३, २, २, ६, ७, ३, ३, ९^३, का
१, १, ३, ९, ४, २, ९^३, २, १, १, ३, ३,
१, ७, २, २, ५, ८, तै १, ३, २, १, २,
३, ८, ५, १, २^३, तैआ ४, ४, ७,
जे ५, ४, ६, १, १०, १, १२, ४, १३, ९,
१, ४, ३, १, १, १, ८, ६-जे १, १, १,
३^३, २, १, १२, २, ४, १, १, ८
१९, ता ३, ३, ४^३, अयम् ए १,

५, १३, १९, २०^३, २७, २, ८^३, ऐआ
१, १, २, ४, २, ३^३, शा ९, ४^३,
१३, ९, १४, ३^३, २२, १, २३, ६^३,
२, ७, ४, शाआ १, ४, ८^३, २, १, ३,
४, ५^३, ९, १, ७, वा १, ५, ४, १, ६,
३, ६, ४, १९, ८, ३, २, ७, ७, १, ३^३,
१२^३, ३, १, २, ४, ३^३, ९, १, २, ७, का
१, १, ३, १, ४, २०, २१, २६, २, १,
१०, २, ८^३, ३, २, ४, ८, २, ३, ४, २,
५, ९, १, २, तै १, १, ४, ७, ७, १, ८,
१, २, १, ६, १, ६, ३, ७, ५, ६, ३, ३, १,
२, ३, ९, २, ८, ३, ३^३, ३, २, ३, १,
तैआ १, ८, १, ४, ३, २, २, ९^३, ३, १,
२, २, ५, १, १, ८, १, ३, ११, ८, १०,
४, १, ७, १, ७, ४, १३, ९, ११, ६, १,
४^३, ता २, १, ५, ३, ४, १, ७^३, ३, ५, ६,
८, १६, ९, २, २, २, १, ७, ३, जे ६^३,
९, ११, १३, १, ४, १, ७, २, ४^३, ४, ४, ५, ३,
५, ५, ६, १, ७, ८, ८, १, ९, २, जे १, १,
१, २, ३, २, ६, ४, ७, ७, २, ३, ३, ४,
४, १, ६, ९, १, २, १, १, १, ८, सा १,
६, २, ३, ३^३, ८, १,
४, ९, ८^३, म १, १, १०, ५, १, ७,
१, २, ६, १, १, ४, २, ५, ६, ४, १, ४,
५^३, २, २^३, आ १, स ४^३, गो १,
२, २०^३, अयासां ११, ६, वा ४,
४, १, ६, तै ४, १, ९, ४^३, ३, ७, ११,
३^३, १, २, ६^३, ता ३, १, ७, १, ६,
१, १, ८, अयासोमीय गद्, अयो
ए ७ १३, तैआ १, ५, ३, वां २, ३,
८, अस्माव ए १, ११, २०, २, ३,
३, १, ८, १९, २, ५, ४, १, ८, ३०, ७,
३० एआ २, ६, १, वां ७, ९,
शांआ १, ७, २, १, ३, २, ४, ४, ४,
८, १, ४^३, ५, ३, १, १, १, वा १, ६,
३, १, ७, ८, ३, १, ५, ९, ३, १, २, २,
४, २, १, ५, ३, ८, ३, १, ५, ७, ११, ४,
७ १, १३^३, १, ४, १, २, १, ११

† विश्वजनीयोपजनदण्डस इति आ । ‡ स्वराभावविचय । § स्वराहित्यमुपा- विन्य । गा तु
'एनया' इति पठन् प्रतीते । S = अनुया त. १ रूपमित्यर्थः । * 'अयम्' इत्यस्य स्थानं राजन्त. मा । या तु
प्रतिपदिकान्तामाह- १अ-यम, २अयम् गद् ।

ती १, २, ३, ४, ३, ६, ६, ७, ५, २,
 ४, ६, ७, अस्मात् वा २, १, ४,
 १९, -२२, २३, ३, ७, १, ९, का
 १, १, ४, १९-२२, २३, २, ४, ३,
 ३, ३, १३, ती १, १, ५, ४, ४, ७, १,
 २, ३, १, १, २, ३, ७, ४, तैआ १,
 ११, ६, २, ७, ५, ३, १, ३, २, ३, १, ५,
 १९, ११, ६, १, ४, २, १, ४, २, ८,
 ८, १, ९, १०, ५, १०, १०, १, ता
 ४, ३, ६, ६, १३, ५, ७, ९, ६, ७, १९,
 ८, १८, ८, ९, २, १७, १०, २, ८,
 १२, ४, जै ११, १४, ४१, ४२,
 ५१, ६९, ७८, ९४, १०६, ११३,
 १४२, १४४, जैउ १, ४, २, ४, ५,
 ३, २, ४, ६, ४, ११, ५, १४, म २,
 ३, ४, प २, १०, अस्मात् अस्मात्
 तैआ १, १, १, २, १, २, ५, २,
 अस्मिन् ए १, ११, १९, २०,
 २१, एआ १, १, ४, वा १,
 १, ७, ९, ८, ८, १०, १, ४, ११, ३,
 ७, १३, ५, ९, वाआ १, ७, २,
 १७, ५, २, ३, ४, वा १, ५, ३,
 १४, ६, ३, ४, १, ४, १६, १७, ७, १, ७,
 ८, ३, २, ५, का १, ३, २, ४, ६, १,
 २०, ती १, १, ४, ७, ८, १, २, ८, २,
 अस्मिन् वा १, ७, ३, २, ७, १, १,
 ४, ७, का १, १, २, ६, ४, १, ३, १,
 २, १, १, ४, ५, ६-८, ती १, १, ५
 १०, २, १, १०, ३, ६, ८, ५, १०,
 ९, तैआ २, ७, ३, १, ५, १, ५, २,
 १२, १३, ३, ६, ४, १, २, ६, ६, ८,
 ता ४, ६, १९, ७, १०, १५, ५, ५,
 ६, ६, १०, ९, १२, १०, ५, १६,
 १३, ३, १५, ७, १७, ७, जै ३,
 ६, १, १२, १४, १५, ४, ४, जैउ १,
 ३, ४, २, ८, ३, ६, २, ५, २, २, ३,
 ३, ४, ६, ४ १, ४, २, २, ३, ४, १,
 सा १, १, १२, १३, ३, ८, ३, म
 २, ५, १०, ८, ३, ४, ६, ७, गो १, २,

६, २, २, ४, अस्मि ए १, ४, ८,
 १३, १५, ३०, २, ३, ६, ९, ४०,
 ऐआ. १, १, ४, ३, २, २, १, ७,
 वा ४, २, २, २, २, २, १, ६, २, ८,
 ४, ७, ३, ७, ७, शाआ ४, १, २,
 ६, १५, ६, १५, ९, २, १२, ४,
 वा १, ६, ३, १७, अस्मि वा १, ५,
 ३, १८, ६, २, ७, ४, ५, ६, १२, ७,
 ४, ८, १४, १८, का १, १, २, ७,
 ८, ३, १, १, ३, ४, ४, ४, ५, ४, १, २,
 ८, १३, ती १, १, २, ४, ४, ७, ५, ३,
 ६, ५, ७, ८, ८, ५, ९, १, ९, २, १, १३,
 तैआ १, ७, १, २, ४, २, ६, ५, २, ७,
 ६, २, ४, १, ५, १, १, ८, १, ३, २, १,
 ११, ९, १५, २, ५, ३, ८, ता २,
 १०, २, ३, ४, १०, १, ६, ३, ९, १०,
 ५, ११, ८, १६, ९, १, १०, १०, सा
 ३, ३, ४, १, २, ३, ३, ४, ३, ८, ११,
 जै ९, १४, १७, १८, ६२, ७०,
 ७३, ७५, ७८, ८६, १०४, जैउ
 १, १०, ०, २, म २, ६, ११, गो
 १, ३, ६, २, ५, १५, अस्मि अस्मि
 वा २, ३, २, २, ६, १९, आस्मि ए
 २, ४०, अस्मि ए १, ६, ९, १६,
 १०, २२, ऐआ १, १, ४, २, २, ३,
 शां १, १, २, ४, ५, २, १, ३, २, ३,
 ५, ३, ४, २, १, १, २, २, ३, १, शाआ
 १, १, २, २, १, २, ५, ६, ९, १८,
 ४, ४, १, १, वा १, ०, ३, ३, ७, ३, ३,
 का १, २, ३, ८, ती १, १, ३, ४,
 ९, ९, १०, २, १, ११, ३, २, १,
 अस्मि वा १, १, २, ९, २, २, ४, ४,
 २, ३, ७, ६, ३, ७, ४, १३, १३, १८,
 १९, २०, ७, ३, १३, २१, का १,
 १, १, १०, २, १, ७, १२, ३, १, ४,
 १, २, ३, ७, १०-१३, ती १, १,
 ३, ९, ४, २, ५, ८, ६, ७, १०, ५, ६,
 ३, ३, ४, ५, ४, तैआ १, २, ४, ३,
 ४, ८, ९, ६, ११, ८, २४, २, ३

३१, ४, २, १०, १, १५, १, ता ३,
 ९, २, ४, ६, ३, ५, ५, ३, ६, ५, १,
 १५, ६, ३, ७, २, ३, जै ४, ५, १७,
 १८, २२, २६, २८, ४०, ४७, ६२,
 ७१, ७३, १३९, जैउ १, १, १, १,
 ४, ४, ४, २, ६, १५, १, १, २-७,
 ८, २, १, २-४, १, २, २, ४, १-१२,
 आ १, म २, ४, २, सा १, ३, ६,
 ८, २, १, ५, ०, २, ३, ३, १, ३, ४,
 ११, ४, १, ५, ३, ४ १, १, २, ६, २,
 ३, ९, १०, ३, ८, १०, ४, १, ५, स
 १, गो १, १, १५, २, ३, १६, २, ३,
 ३, ८, २, २, ४, ३, ९, अस्मा ए
 १, ६, ७, २, ३, २, ३, २, २, ७, २, ७,
 ६, ३, ५, ७, ३, ८, ५, ऐआ ३, २, ५,
 शांआ ४, १०, ५, ५, ८, ८, ९, स
 १३, ८, १, २०, का १, १, १, २, ५,
 १०, ४, १, १७, ३, १३, ५, १, १७,
 ३८, २, ११, १२, १६, ती १, २, १,
 १, ४, ६, ६, २, ३, ९, ३, ३, २, ५, ६,
 ३, ९, ८, ६, १०, १, ८, ११, २,
 अस्मा वा १, ७, २, १९, ३, ५, १,
 ३, १, ३, ५, २, ८, ८, ३, ३, ३, ०, ९,
 ४, १०, ४, १, २, १, ७, २, १०, ती ३, १,
 २, ५, ५, १३, ३, तैआ ५, १, ६,
 ४, ५, तां २, ४, १८, १६, १३, ६,
 जै १५, १, २०, ५, जैउ १, १६, १,
 २, म १, १, ९, ४, १, ५, १, ५, १,
 २, १, १, ४, ५, ७, सा ७, ६, ८,
 ७, ५, गो १, २, ६, ३, १६, अस्मा
 ए १, १, ८, २, ८, ३, २, २, ३, १, ४,
 ७, ७, ७, १३, ८, १४, १९, वा ७,
 ६, १०, २, २, सा १, ८, ३, १५, ९,
 १, १२, २९, ३, ११, १०, २, १, १,
 ६, १४, ४, २, ६, २, ७, का १, १, १,
 ४, १०, ४, २, ४, २, ६, २, १, ०,
 ११, ती १, १, ३, २, ६, ५, २, १, ३,
 ३, ४, ५, २, ७, ६, ७, २, १, २, १, २,
 ६, २, अस्मा वा १, २, १, ३, ०, ३,

† दीर्घपदान्दस सा । ‡ 'तन्वस्य' इत्यय 'तनु । अस्या' इति पदविभागे मतो भवति । 'तन्व'-इत्यस्य (१)
 इति K.T तत्र च ङि । § तु = का १, १, ४, २६, स्वरयुक्तपाठ ।

ते. १, ७, ६, ७, ३, २, १, ६,
 घंआ. १, २४, ३, ५, २, ८, ४,
 ८, तां ९, १, ३९, १५, ७, ७, १६,
 ६, ७, १८, ५, १८, २०, १६, १,
 जै ६, ८०, जैठ १, ४, ४, ८, ४
 २, १, २, म. १, २, १९, २, २, १५,
 ता ३, ८, ३, गो १, २, १९,
 भस्त्र्ये ऐ १, ८, २, २, २, ऐआ १,
 २, ४, ३, ४, दाआ ५, ४, ८, १,
 वा १, २, ५, १८, १९, २, १, १, ३,
 ६, ७, ५, २, २०, ४, ६, ३, १७, ४,
 ५, ८, ४, का १, १, १, ४, २, १, २,
 १६, ३, १०, २, ८, १४, अश्ये वा
 २, १, १, २, ७, ९-११, ३, ३, ४,
 १०, ४, ५, १, १, ८, १०, तै ३, ८,
 २, १, २, तैआ १, ६, १२, ७, १,
 ६, ९, १, जै ३८, ५३, ११७, १८२,
 जैठ १, १, ५, ४, म १, १, १०,
 ११, २, १४, ५, ३, प ४, ७, आभि
 ऐ १, १, १३, १६, २८, २१, २, २,
 ६, ११, ८, ३, वा ३, २, ४, २०,
 का १, २, २, १, तै २, २, १, २, १,
 आभि तै २, ८, ३, ३, १, ४, ४,
 तैआ ४, ५, ६, ४, ५, जै २०,
 १८, गो १, १, २, आभ्य वा
 ३, ३, घा ६, १, १, १०, १२, तै ३, ८,
 ५, १, आभ्य वा २, ४, २, ५, १,
 १, १५, २, २, ३, १, २, १२, का
 १, ४, ३, १३, ५, १, २, ता ८, ८,
 १७, जै १८, आभ्याम् ऐ १, ३०,
 ८, १, वा ३, १, ३, ६, ४, ३, २, १,
 ९, ४, १८, ४, २, २, १५, ५, ३, ५,
 ३६, ७, ४, २, २५, का १, ४, ३,
 १४, तै १, ४, ३, ६, ६, २, ६, ४,
 ५, ७, ६, ६, ३, ७, ५, १२ ८, ९,
 १, आभ्याम् वा १, ६, ४, ३, ४, १,
 ५, १८, २, १, ६, ७, १, १, ३८, ३९,
 का १, ३, २, ८, तै १, २, ८, ९, १,
 ३, ९, ७, ४, तैआ ५, २, ७, ४, १०,
 तां ७, ६, १७, जै १७, १३१,
 १४८, १८६, १९०, आताम् ऐ

३, ४७, ४८, घा १८, १, घाआ
 २, ३, वा १, ५, ३, १०, २, ४, ३,
 ३, ६, १, २८, ३, ९, ३, २, ६, ४, २,
 १, २, का १, ३, २, ३, ६, १, १८, २,
 २, ४, ६, आताम् वा २, ५, २, २४,
 ६, २, १४, ३, ९, ४, १५, का १,
 ५, १, २, २, १, ३, ७, तै १, ६, ५, १,
 ३, १, १, १, २, ३, ७, ५, ३, ३, ६, १,
 तैआ ४, ११, ७, ८, ५, १, ५, ९,
 १०, ता ७, ४, २, १६, ४, १, १७,
 १०, २, ३, जै ९५, १६३, १८२,
 १८३, सा १, ८, १४, प २, ३,
 गो १, ३, ७, ९, आम् ऐ ३,
 ३६, ३७, ४७, ४८, वा ३, ९, २,
 १६, का १, १, २, ३, ४, १, २४,
 २, १, ३, २, तै २, ४, ३, ७, ८, ८,
 १२, जै ८८, ९१, ९२, १३३,
 इष्टम् ऐ १, १, १७, २२, २४, २५,
 २६, २, ४, १७, २०, २२, ऐआ
 १, ३, ३, वा २, १, ३, २, ८, ६, ३,
 १४, १, १६, ४, १८, २, २६, २,
 वाआ १, २, ४, ७, २, ७, ११, १७,
 ३, ६, ४, ३, ५, ६, वा १, १,
 ४, ६, ३, ४, ६, ३, ७, १५, १७, का
 १, १, १, २, २, ८, ४, ३, ४, ११, १२,
 १३, २, १, ६, १०, २, २, ७, ८, तै
 १, १, ३, ५, ६, ६, १, १०, ४, ३, १, २,
 ३, १, २, ३, ६, २, ३, १, १, ४, ३, ७,
 तैआ १, २, ४, ८, १, १३, १, १४,
 ४, २, ३, १, ८, ९, २९, १, ३०, १,
 ३१, ५, ता १, २, ६, ८, १७, ३,
 १०, २, १३, ६, ९, १०, ६, १६, ४,
 ५, २१, १, २, ३, १, ४, १, १, ४,
 ६, २, १, २, ९, ३, १, १, जै ६,
 ७, ८, ११, १५, १६, १८, १९, २५,
 ३०, ३२, ३४, ३७, ३८, जैठ १,
 १, १, १, ४, ५, १, ७, २, २, ५, १६,
 २, ३, १, ७, १, ३, २, ३, २, ६, ४, १,
 ४, ७, १०, १३, १६, आ १,
 सा १, १, १, ६, ४, १४, १७, ५, ६,
 २, ५, ३, म १, १, ५, ३, ७, ९, ५

८, ६, ९-१३, २०-२२, सं ५,
 गो १, १, १; इष्टम् ऐ १, ७, १८,
 १९, २८, ऐआ १, १, २, तां ६,
 १०, ७, ३, १०, ८, ८, ९, ३, १६,
 ४, २२, ७, २३, १, घाआ २, १७,
 ४, ९, ११, १, १२, ४, वा १, २, ५,
 २०, ७, १, १, ३, ५, २, २, १, १,
 ३, ६, २, ३, ७, ४, २, ७, ३, २, १४,
 १८, ४, १, २०, २, ३, २, २, ५, १,
 १०, २, ३, २-२५, का १, १, २,
 १, २, ४, ३, १३, ६, १, ९, ११,
 २७, २, १, ३, ५, १७, २, ३, २०,
 तै १, २, १, १, १, ३, ३, ७, ४, २, ८, ४,
 ४, ८, ५, ६, ६, ४, २, ३, ९, १, ५, १,
 २, ६, ३, ६, ३, ३, ३, ५, ८, ३, ७, ८,
 ३, ९, ३, १, तैआ १, २, २, १२,
 २६, ३, ३, १, ६, २, ३, १, ४, १, ५,
 १, ४, ३, १, ७, ३, ९, ३, १, १, ८,
 तां ३, ६, ३, १३, ८, १, १८, १०,
 १०, २१, १०, १२, जै ५, ६, ९,
 १५, ४, ७, १०, १, १०, ३, १०, ८,
 १३, ०, १४, ६, जैठ १, २, १, ३, ४,
 ६, ९, १०, म १, १, ३, ७, १, २,
 ४, २, ६, १०, प १, ४, ५, ३, १,
 सा ३, ४, २, ९, ८, इष्टम् ऐ १, ९,
 २, १२, ५, १९, तै ३, ६, ७, १,
 तैआ १, २, ७, १, ३, ११, ९, ४, १३, १,
 इष्टम् ऐ १, २, ४, २, ११, २०, ३, ३,
 ३, २०, ४८, ५, ६, १९, २०, ऐआ
 १, ३, ३, वा ६ १५, १०, १, ११,
 ७, १७, ७, वाआ ८, ७, ९, २,
 ११, १, वा १, ५, ३, १३, १६,
 ४, ५, ६, ३, १७, १८, २९, ३०,
 ७, २, १६, १९, २१, ३, १४, वा
 १, १, १, २, ३, २, २, ३, ३, १, १,
 २, ७, १२, २, ३, ३, १, १, ३, ५,
 तै १, २, १, २, १, ६, २, १, २, २, ९,
 ६, ४, ३, १०, ६, १, तैआ १, ८, ७,
 ११, ४, ५, ६, ४, १, १, १०, २,
 ७, ३, ४, तां ६, १, १, १३, ५, १५,
 १, ५, १८, १२, जै १४, १८,

४६,७१,८८,१२१, १७५, १८४,
 १९०,२०३, २०४, जैउ १, ६,
 २,२, २,४,२,५, ५ २,६,७, सा
 २,३,१०,८,३, म १, ८, १,२,
 गो १,१,३,९,३,७,९, २,२,७,५,
 ४, इस्माम् ए १,५,१७,२३, ३,
 ५, १८, २०, ५०, ४,५, १८,
 शा १,१,३,८, शाआ १, ५, ८,
 २,१,७, शा १, ७, १, १२, ९,३,
 १०, २,१,४,२५, २,१,१८, ३,
 ३,४,३,४,४,४,५,६, ६, का १,१,
 ४,२३, तै १,२,२,४,३,३,३,५,
 ४,८,५,४, २,७, १४,१, ३, ८,
 १६,३,९,४,२, तैआ १,२२,१२,
 ५,३,८,६,७,९, १, १२, २,३, ९,
 १०,५ १०, १,१०, १४, ता ३,
 १०,२, ७, १०,७, ८,९,३, १३,
 ४,१७, १५,१०,९, १६,८,६,११,
 ४, १७,१३, १८, ता २१, १,६,
 २,५,६,८,१०,५, जै १५, ३२,
 ४१, ४७, ८३, ८५, ९०, १०१,
 ११६,१४१, जैउ १,१, ३, २,७,
 १,४, २,४,३, ११, गो १, १,९,
 २३, २,२०, २,२,८, इस्मामि ए
 २,४०,४१, ऐआ २, १, ८,६, १,
 शाआ २,१, ७,४ २२, शा २,५,
 १,१, ३,४ ४, २, ५,४,२०, ८,
 ३,२९, ४ १२, २६, २ २,५
 ३,४,५,५,१, ११, का १, १,२
 १२,४,१४ ४,१,७ ३,१, २,१
 ४,१, २,४, ५, तै २ ५,४, ६,
 तैआ ९, १,१, २ १३, १,४, १,
 ५,१, ६ १ जै १५, ४८, १०२
 १२८,२०४, जैउ १, १६, ३,९
 ३,५, ४, ४ ८, ५ ४ ६, गो १,
 २,९, इस्माम् ए १, ७,१३, २३,
 २५, २ ८, ४,२,७,६,१८, शा
 ७,१०,८,८, शाआ १, ८, १०,
 ७,१३,१, शा १, ७, १, १,१५
 ८,३,२५ १ ३,९, २ १,७ ७,२,

१५,४,११,५,३,६,११, का १,१,
 १,७,२,१०, ४,११, २,४,१३,५,
 २,१५,६,१,२४, २,१, २, १२,
 ३,१८,२,१,२०, ३,२,७, १०,
 ४,१४, तै १,२,१,६, ४, १,५,
 ६, ३, २, ६, १, २, ५, २, २,
 ९,५,३, ९,३, तैआ १,१३,१,
 ५,४,८, ६, ६,२, ९,१, ता ७,
 ७,१४,९,१,२, १३, ६, ९, जै
 ५३,१०१, ११७, १२५, १३६,
 १४३,१४७, १७६, १८१, १८२,
 १८६, जैउ १,१, १, २, २,१,१,
 ४,२,३,१४,४, ३, १६, ३, १०,
 २,४,३,५, म १,१,७, ११,२,३,
 ४,१४,१९, ७,५,२,८,२, इस्माम् ए
 १,५,८, १७, २०, २३,२५,३०,
 २,१२,१७,३,२०, ऐआ १, १,
 २,४,२,३,३,२, ५,१, शा १, १,
 ५,३,८,४,११,१४,११,१,६,१२,
 ३,१३,५, १६,११, १९,३, २५,
 १२, २९, ८, ३०, ८, शाआ २,
 १७, शा १,६,३,३८,४०,७, १,
 १७, २, १६, २,१,२,१४,४,११,
 २५,३,४,१६,३७, ५, १,२,१३,
 २,२६, का १,१,२, ४,९,४,११,
 २३, २,१, १०,२, ५,३, १,५,१,
 १४, २, १२, ४,४, ४,१, २६,
 तै १,१,५,२,७,८,१, ६,७,६,६,
 ४ १,१, ६,७, २, ३,७ ६ १,
 तैआ १, ८, २, १४, २२, ८,
 २३,८,२,११,१, ५,३, ८, ३,३,
 ६,१,९,१,४,६,१०,२, ता २, १,
 ४,३,५,४ १,७,६,४, ९,७, ५,६,
 ९,६,२,३, १३,२, ७,१५, १०,
 ७ १६,११ ४, ४ २,१, ४ १, जै
 १७,३४, ३८, ४७,४८, १३,८३
 १,५,५,३,३,२, ५,१,२, ६,१,७
 ३,५, १६,१,२, २,४, ३,६, म
 १, ३,७, २, ६,३, स ३,४, सा

३,१,११, गो. १,२, १६,४,२०,
 इमो ए १,६, इमो ए ४, २७,
 शा २,१,१,२,४, शाआ ७, ४,
 शा १,८,३,१२,३,१,२, ४,१,
 २,१,२,५, ५,४,१, ८,४,९, ४,७,
 १,६, १८,३, १,२३, ४, १,१०,
 का १,५,१,३,७, तै २,५,४,६,
 ३,७,४,११, १८, तैआ ४, ४२,
 १,६,१,१, ता ४,१,२, जै ११,
 ३८, १६६, १६८, १६९, १७६,
 १८६,१९०,२००, जैउ १,६,१,३,
 इस्माम् ए १,८,१९, २,६,८,११,
 १२, ३,२,९,३,१,३,८, ऐआ १,
 ३,४, शा ९,२, शाआ १,५,
 २, ४, ७, ८, ९, १०, शा १,
 ३,३, ६, ७, २,१२, १५, १६,
 १७,१९, ८, ३, १५, ९,१, ८,
 २९, ३,९, ११, का १, १,१,६,
 ४, २५, २६, २,१, ११, १२,
 ४,३,१३,३, २, ८,४, १,९, तै
 १,१,६,५,२,३,४, ५,२, ३,७,६,
 ४,१,३,५, ३,१, तैआ १, ८, १,
 २, १०,१,७, १४,४, २३,६,२४,
 ३,२५,३, ६,३,७,४,८,९,७, ६,
 १,३, ता ४,९,६,७,७,१४, १६,
 १,७,११,१३, २०, १५,९, जै
 ६,१९, ३८,४४,५३, ८७,११८
 १२५, १३८, १४९, ५ २,२, म
 १,१,१०,२,२,५,१४, ३,७,५,८,
 ६,२,७,८,८,२,२,१५, १९, जैउ
 १,१,१,७,४,३,६,१६ १,८,३,९,
 गो १ ३,१८,पुमि ए ३,२०,३०,
 ५,६,१७,शा ११,३,२८,१,सा ७,
 २,३,२३, ३,६,२,२४, १२,८,१,
 ९,१३,२,८,४, १४, ४,१,२,४,३,
 २६, २,२,७, ८, १२, पुमि शा ७,
 २,२,२१, का २,२,४,८, ता ७,
 १, १, जै १५५, पुमि ए १,
 १८ २३, २, ३ १६, ३ १, ३,

† 'इमे' इति मुग । यद्योपरि मुद्रापितो हस्न पाठ एव साधीयान्

१५,४,६, वा १४,७, १, ४१, तै
 १,४, ६,७, २, ३,५,८, ३,३,५,
 ३, ११, ४,९,६, २,७,३, १६,३,
 तैआ ५, २, ८, ६,१, ५,१, ४,
 एभ्य वा १,९,२, ३,५, २, २,२,
 ७, ३, २, ३,८-११, १२,२,३,९,
 ४, १, १०, १३, २, ८,५, ९,९,
 ८,३,१,४, का १,३,१, ४, ३,४,
 ७,४,३,११,६,१,८, २,२,१,१७,
 १९, तै १,१, २,३,२, ५, २,३,
 १०,१,२, तैआ २,१०,१,५ १०,
 १, ता ४,२,१८,९,१५, ८,३,२,
 ८,८,१०,१२,२,१३,५,१३, १६,
 २,२,३, जे ३७,६९,१४३,१६८,
 १९९, जैठ १,३, १,४, ६,७,९,
 ष ३, ८, गो २, २,७, ४, ११,
 एषाम् ऐ १,१६,२५, २,२,११,
 १७,२५, ३१, ४०,४१, ३, ३७
 ४९, ऐआ १,१,२,२,३, थाआ
 १,४, वा ७,१,२,२०, २,१,११,
 ४,१,८,५, १,१, १२, १,३, १९,
 का १,१,७, १७, २, १,२ ११,
 तै १,३,९,२, २,२,९, ७, तैआ
 ५,३,३,१०,६,३,१, उपाम् वा १,
 १,३,१२, ४,३,३, ११ ७,५,२,
 २८, का १,१, १,९,२,१०,१७
 २,४,१३,३,१, ६,३,१२, २,७,
 २,७, तै १, १, ४,४, ९, १०,९,
 २,६,७,४, ६,५,७,९,३, २,३,१,
 २, तैआ १,११,१, २,५,३,६,२,
 ४, ३,६,१, ६, १०,१, ११,१, तां
 ५,५,१३, ६,१०,८,६, ८,१,११,
 ९,४,१०,१४,५,१८, १६,१०,
 ३, १६, २, २३, १३, ५, जे ६,
 १५,१८,२२,४५ ४९, ५२ ७३,
 ७८,७७,८१, जैठ १,४, ७,२,३,
 ६,२,१०, ७,८,५,१,२, ४,१,२०,
 ४,११,४,५ म १,८,४,२,१,११,
 ३,१८,७,३, ता १,१,८, ४,१४,
 ८,१३, १५, १ ५,१, एषु ए १,
 १४,२३,२४, २,६, ३६, ३, २९,

ऐआ १, २, ३,३,४, वा ११,
 १, वा ७, ३,१, १३, १७,४,१,
 २७, २८, ५,३,१,१, १०, ३४,
 ३५,४२, का १,२,१, ९, तै १,
 १,५,२,७, ८,६, ५,६,८,६, ३,१,
 तैआ ५, ८,३, ९,२, एषु वा ७,
 ३,१,१४,५,२,८, ३१,४०, ८,१,
 १,२, ता ४,१,८, ४, ११,५,६,
 ८, १०,१,३, १७,१३, १८, २०,
 १६६, ष २, ३, ५,२, जे १५,
 ४७, ८१, ८८,१३३, १३९, जैठ
 ३,६,७,२, गो १,२,९
 द्वद रूप- ष वा १३,४,२,१५
 द्वद विद्(√विद्)- च ऐआ ५,
 ३,३
 द्वद प्र(√प्र)- न्द्र ऐआ २, ४,
 ३, -न्द्रष ऐआ २,४,३
 द्वद मय- ष वा १४,७,२,६
 द्व वा(=द्व,द्व अत्र) ऐआ ५,२,४,
 ता ११,९,३
 द्वा-वत्सर- र वा ८,१,४,८, तै
 १,४, १०,१, ३, १०,४,१, तैआ
 ४, १९, १, ता १७, १३, १७,
 -रम् तै १, ४, १०,२, तां १७,
 १३,१७, -राय तै ३, ४,११,१
 द्वु द्व वत्सर, द्व
 द्वा-वत्सरो(→ण)ण- म् तै १,
 ४,१०,२
 द्व वृनि- नीनि वा १२,३,२,५
 द्व वृनिम् वा १,३,१,२७, तै ३,
 १०,१,४, ९,८, १०,५, जैठ १,
 १,२,६,३,१ ४,६, तां ६,९,१६
 द्वु वत्सर- र तै ३, १०, ४, १,
 तैआ ४,१९,१
 द्वद(द्ववत्सर)- राय म २,१,१२
 √द्वृ, द्व, द्वम् √द्वृ द्व
 द्वन(√द्व)- न ऐआ ५,२,१
 द्वुनीमसि √द्वृ द्व
 द्वुदु(√द्वृ)- न्द्र ए ६, १२,
 वा ४,१,३, १९,५, ८,६, तै २,
 ४,३, १२, तैआ ४.१.८.१. तां-

६,९,१३, १५,१९, १२,१, ३,४,
 १३,११,६,३,१,५, गो २,२,२२,
 -न्द्रव द्वव ता ६,९,१९, -न्द्रवे
 ऐ १,२९, तैआ ६, ५,१, -न्द्रुः
 ऐ १,२९, वा २, २,३, २३, ४,
 ५,२, १२, ७,५,२,१९, ९, ४,४,
 ५,१२,८,१,३, का १, २,३,१९,
 तै २,६,४,६, ३,७,९,२, १०,६,
 १०,४,३, तैआ ४, ११, ६, १०,
 १,१५, ता ९,९,१०, १३, ५,६,
 १४,३,४, -न्द्रुनि का १, २,३,
 १९, -न्द्रुम् वा ७, ५, २, १९,
 १२,८,१,३, तै २,५, ८, १०,६,
 ३,३,८,४, १२,१, ३,१, ३,३,७,
 १०,६, ता ९, ९, १०, -न्द्रो
 तै ३, ७, १०,६, ता १, ५, ४,
 १३,१६, ६,१,२, ९, ९,११,१२,
 ११, ६,३, १२, १,३, १३, ९,१,
 ष ५,१, गो २,३, ६, -न्द्रो वा
 ४,४,२,१२, तै ३, ७, १०, ६,
 जे १९८
 द्वुदु मत्- न्ते वा २,२,१,२०,२३,
 का १,२,३,१६,१९, -न्तम् वा
 २,२,१, २०, का १, २,३, १६,
 -न्नाम् वा २,२, ३, २३, का १,
 २,३,१९
 द्वुदु- न्द्र ए ३, ११, १५, २०,
 २२, ४, ३,४, १०, ३१, ५,१,
 ४,६,१२, १३, १६, १८, १९,
 २०, २१, ६,१०, १२, १८, १९,
 २१, २३, २४, ८, १०, ऐआ १,
 २,१,२, ४,५,२, ४, १,१, ७,१,
 १,६, २,१,२,३, ३,५, ३,१,
 था १५, २, १७, १, ४, २०,
 ३, २२, ७, ४, ७, २३, १,३,६,
 ७,२४,३,६, ८,२७, ६, ८, २६,
 ११, १२, १६, २८, ३, २९,४,
 थांआ २, ४, ९, १२, ३, ७, वा
 २,५,२८, ४,२,३, १०, ५,३,
 १०,४,१०, ५, ४,३, १४, ९, ५,
 २,५, १२,७,३,४, १४,९,४,२०

का १,४,१,२५, ५,१,२५, ६,१,
 २५, ती १,६, ९,९, २,४,१, २,
 २,४,३, ६,११,१३, ४,८,६,४,५,
 ७,२,५,७,५,४,१,६,१,८,१,११,
 १२,६,९,१, १४,६,७, १३,२,४,
 १६,३,८,२, ५,६,७, ३,३,४,५,
 ८, १२,९,२, ३,५, ७,३,६,८,१,
 ७,४,७,६,५,९,६,८, ४,३, तीआ
 १,७, ५, १२, २, २०, १, २३,
 ६, ३, ३,१, ११, ६,७, ४, २८,
 १, १०,१,९, १३, १६, ता ८,१,
 ५,२,३,८,१३, २१, १०,१, १०,
 ८,१, १२, ४,१, १०, १,१२,४,
 १३, १७, १३, १०,३, १४,२,५,
 ६,२,४,१०,३,१२,३, १६, ४,३,
 १७,१,५, २१,९, १६, प १,१,
 जे २८, १९०, १९९, जेठ १,
 १०, २,१,२, म १,२, १९,२,१,
 १४,६,१३, सा १,३, ६,४, १९,
 ७,६, २, १, ११, २,२,३, ४,५,
 ३,६,५, १५,७,३, ३, १,५,७,८,
 ३,३, गो १,१,३,९, २,७,२०,३,
 १०, ४,१, १७, ६,१,३, १२,
 १४, -अ व ३, ९, ४, २,४,
 ४,३,३,१३, ५,४, १२, ९, २,३,
 ७, ती १,४,२,१, ५,८,२, २, ४,
 ३,१३,७,३-५,१,३,१, ४,३,६,
 १,८,१,३, ६, ९, १, १३,३, ७,
 १३,१,८,५,७, ३,५,७,४,६,८,
 १,७,७,३, ९,६,११,४,२, तीआ
 १,१२,३, ४,३, ३,८,४,५,७,५,
 -अ ऐ १, २,४,२ ३ १६, २०,
 २३, २,४,२५, ३१, ३२, ३७,
 ३,१५,१८, २०, २१, २२, ३०,
 ३८, ५०, ४,७, ९, २२, २९,
 ३०, ३१, ६, १, ४-७, ८, १०, १६,
 १०, २०, २१, ३,४, ६,७, १०,
 ११, १३, १४, १५, १७-१९,
 २२, २६, ३६, ७, १०, १६, २१,
 २३, २८, ३३, ८, ६, १२, १४,
 २०, ऐआ १, १, १, २, २, २,

३, ३, ४, ३, ७, ४, ३, ६, १, ४, १,
 १, ५, १, १, २, १, २, ३, ३, १, ३,
 सा ३, २, ५, ६, ४, १, २, ३, ५, ४,
 ६, ९, १४, ८, ३, ५, १२, ६, ८, १३,
 ५, १४, १, ३, ५, १, २, ३, ४,
 १६, १, ८, १७, १, ४, १९, ९,
 २०, ३, २१, २, ४, २२, १, २, ७,
 ८, २३, २, ३, ४, २४, १, ९,
 २५, १, ४, ५, ६, ११, २६, ९, १२,
 १३, १६, १०, २७, ३, ४, २८, ३,
 ६, साआ १, १, ३, ६, २, ८, १०,
 १७, ५, १, २, ६, २, ७, २०,
 ११, २, ५, ६, १२, २, ६, १५, १,
 दा १, १, ३, ५, २, ३, २, ४, १, ३,
 ४, ५, ४, ५, ४, २, १०, ४, ३, २, ७, १३,
 १५, १६, २२, ४, १२, १८, २१,
 ८, २, १५, १६, २, १, २, ११, १४,
 ३, १, ७, ३, ७, २, १, ११, ४, १२,
 ३८, ५, २, २, ७, ८, ६, ४, ४, ८,
 ३, १, ३, १२, ४, १०, २, १, २६, ४,
 २०, ३, ३, १०, ४, १८, ४, २, १, २,
 १५, ३, १८, ५, ४, ८, ६, १, २४,
 ७, १, १७, ९, १, १५, १६, १८, १९,
 ४, ५, ९, १५, ४, १, २, १५, १६,
 ३, १, ११, १३, १९, २, ३, १०, ४,
 २३, ५, १४, १७, ३, ३, ५, ६, ८,
 १७, ४, २३, ४, १, १८, ५, ३, १, ७,
 ४, ४, १, ८, ५, ७, ९, ४, ६, ३, २, ३,
 ६, ३, ७, ३, ११, ५, १, १, ६, ११,
 २, ३, ३, १, ४, ४, २, ३, ५, ३, ५, ९,
 २, ३, ७, ८, ५, ३, ७, ११, ३, १, ३,
 ३, ६, ११, ५, २, ७, ९, १४, २७,
 ३३, ४, १, ९, ३, ४, ७, ४, ११, ५,
 १०, ५, ४, ३, ८, १७, ३२, ५, १, ७,
 १४, ६, १, १, २, २, २८, २, ३, १९,
 ३, १, २१, ६, २, ७, ७, ४, ९, ७, १,
 १, २२, २, १, २०, ४, १, १३,
 २, ८, ६, १, ६, ७, २, ६, ३, ८, ९,
 ३, ३, ५, २१, ३, ४, १८, ४, ३, ७,
 ५, १, ३३, २, १, १०, १, ३, ८,

३, २, ५, ४, १, ५, ६, ७, ५, ३,
 ९, ११, १, ३, २, ५, ४, ५, ५, ८, ६,
 १४, १८, १९, ४, ३, ३, ६, ७, १२,
 ६, ३, ५, ९, १२, १, ३, १५, ६, १,
 ९, १७, ३८, ४१, ७, १, १, ३, ६,
 १६, ३, ३, ८, १, ५, ३, १, ९, १,
 १३-१७, १३, ४, ३, १४, ५, १,
 १०, ११, ४, १८, ७, १, ४, १४,
 १, १, १, १२, १३, १८, २३, २, ४,
 २६, ३, १२, २, १, १३, १४, १९,
 २, ६, ७, ८, ४, ४, ४, २, २, ३, १, ९,
 ५, १, ६, २, ३, ५, १९, ६, ३, २, ९, ३,
 ७, ११, ७, का १, १, २, ७, ३, १,
 ३, २६, २७, ४, ९, ४, १, १०, २७,
 ५, १, २५, ७, १७, ३, ८, ९, ६, १,
 २५, ४, ५, ९, २, १, ३, ३, ५, २, १,
 १६, २, १, ८, ती १, १, २, ५, ९,
 ३, २, २, ५, ३, ३, ३, २, २, १०, १,
 ४, १, ५, २, ३, ७, ८, ६, ५, ४, ४,
 ८, १, २, ३, ६, १, ६, ७, ७, ३, ४,
 ५, ७, १, ३, १, २, २, ३, ४, ५, ४,
 १, ६, ६, १०, ३, २, १, १०, २, ३,
 ८, ५, १०, ३, ११, २, ३, १, १, ३,
 ४, १, ३, ७, ९, ३, ६, ११, ५, २, ७,
 ६, १२, ७, ५, ८, ४, ७, ५, ३, १,
 ३, ४, ३, ६, ३, ७, ४, ८, १०, १२,
 ६, ३, २, ४, ३, ७, ६, ८, १, ३, ४,
 १०, ५, ६, ११, ४, १०, १२, ३, ४,
 १४, ४, ५, ६, १५, २, ७, ३, ८, १,
 ११, १, १३, २, ३, १४, २, १६,
 २, १७, २, १८, ३, ८, ३, ४, ४, ६,
 ७, ८, ४, १, ३, ३, ४, ५, ८, ८,
 ११, १२, ३, १, २, १, ५, २, ९, ३,
 ५, १, ४, ९, २, ३, ५, १, ६, १, ७,
 ७, ११, ३, ४ ५, ७, ४, १०, ३, ७,
 ३, ६, ७, १०, ५, १५, ७, ११, ३,
 २, ५, ७, १, ८, ११, २, ११, ५, १,
 ९, ६, तीआ १, १, १, ५, १, २, ६, ३,
 १३, ३, २, १, ३, २, ३, ६, २, ७, ३,
 १, ४, १ १८, १, १९, १, ३, ८, १,

११,६,७,८,१२,६,७,९,११,
 ७,८, ४२,२, ७,१,६,२, ९,५,१,
 ७,५,१२,३, ७,१,१, ४,१,१२,१,
 ८,८,१,१०,१,९, १०,१२, ६,१,
 १०,३,११,२,४०, १, ता १, ३,
 ५,९, १,१, १४, ६, १,८, ७,२,
 २,५,६,१२, ८,२, ८, १,२, ४,
 ९,४,५,८,५,३, ११,८, ६,७,९,
 ९,२,२३,४,३,१४,५, ७,७,५,८,
 ११,११,१२, १२,५,२,१,६,६,८,
 ८,५, १३, १, ४,२३, १३, ४,१,
 १४,१७,५, १५,२७, ६,९, १३,
 ४,५,११,२८,१२, ३,७, १६, २,
 ७,५,२०,११,९, १६,३, ८,४,३,
 ५,११, १७,५,१,१८, १,१,९, १
 २,३,६, १२,४,७, १६,२,१८,२,
 २०,३,७,१५,६,७,२१,१,१,२२,
 ८,२,१४,२, २३,१०,२,२७,१२,
 ४, २५, १३,३, ७ १५,१७,
 २,१, ३३,६,४, ७, ५०, ५३,
 ६३,६६, ४,७, ६, ७, ११५,
 ११६,१३३,१३३, १४०, १४२,
 १४८,१४९,१५८, १६६, १७४,
 १८३,१८६,१९३,१९४,१९८,
 २०३, २०४, २०५, २०८,
 जैठ १, १० २, १, २, १, ७, २, २,
 ५, ३, २, ७, ३, २, १, २, ३, ७,
 ११, २, ५, ३, ५, १, ७, ७, १, १,
 १, १, २, १४, ३, ८, ९, १०, १, १, ४,
 ४, ४, ५, ६, १, ८, ३, ९, ३, ५, १,
 १, ५, २, २, ६, ९, ६, ७, ८, ७, ३,
 २, ७, ५, १, ७, २, १०, १, १, १
 १०, ४, २, ३, ११, ३, १३, म १
 ४, ९, ७, ६, ७, ८, १, २, १, ९, १६
 ४ २, ५ १, १, ५, ५, ३, सा २,
 ६, १, ७, ६ १, १, गो १, १, २५
 ३, १९, ३, ५, १, ७, २, १, ३, ९,
 १७, १८, २२, २३, २, २, ४, २०,
 २१, २२, ४, २, ११, १६, ५, १,
 ६, १३, १५, ६, १, ४, ६, ७, ९,
 १०, ११, -न्द्र उद्व सांभा १२,

२, ती २, ३, २, ५, ४, २, ९, ४, ७,
 १, ७, १५, ३, तैआ ६, १०, १, सा
 ३, ६, ९, -न्द्र ए ३, १६, १९,
 २७, ७, ५, ८, २, २, ५, २, ७, ८, १२,
 १८, १९, ६, ४, ६, १०, १२, १५,
 १८, २०, २१, २३, ३०, ७, १६,
 २४, २८, ८, ७, १२, ऐआ १, २,
 २, ५, ३, २, ३, ५, ७, ७, १, १, ५, २,
 १, ३, १, सा ३, ६, ७, १, ६, १५,
 १२, ७, १३, २, १५, ४, १६, १, ९,
 २०, ३, २१, ३, २२, २, ७, ८, २३,
 ४, २५, ५, ८, २५, ७, २६, १२, १५,
 २८, ३, ३०, १, साभा ११, १,
 १२, ३, सा १, ६, ३, १०, २, ५, ३,
 २०, ३, ९, ४, ९, ७, ३, ३, १, ५, ३,
 १, ६, १, १०, ६, ४, ५, १, ५, ९, २,
 २, ९, ३, ५, ३, ४, १, ११, ४, ११,
 ५, ४, २, ५, ६, ३, ३, ४, ८, ५, ३, ८,
 ७, १, ६, ३, ७, ९, २, ३, ३, २०,
 ११, १, ६, १८, १२, १, ३, १५, ८,
 १, २, ४, ३, २६, १३, १, ३, २०, २,
 २, ६, ७, का १, ५, २, १९, २, १,
 ३, ५, २, १, १६, ती १, ३, २, २,
 ६, ३, ९, ४, २, १, ५, ८, १, २, ३,
 ९, १, ११, ३, ४, ७, १०, २, २, २,
 ३, ३, ५, ५, ७, २, १०, १, ३, १, ३,
 २, ४, ५, ४, १, ३, ३, २, १०, ४, ३,
 ५, २, ७, ८, ५, ६, ४, ८, ३, ३, १,
 ६, ३, १, ४, ६, ७, १, २, ३, ४, ५,
 ६, ८, ३, ३, १०, १, २, ३, ४, ५,
 ५, ६, ११, १, ३, ६, ७, ९, १०, १२,
 ३ ८, १३, १, ३, १४, ३, ६, १७, १,
 २, ३, ४, ५, ६, १, ७, ७, २०, १,
 ४, ५, ७, ७, १, २, १, ३, १, ३, ३,
 ४, १४ २, १५, ५, ६, १६, ३, १८,
 १, ८, २, ५, ३ ४, ५, ४, १, २, ५, ८,
 ८, १२, ९, ७, ३, २, १, ४, ३, ६, १,
 ५, ३, २, १, ७, १, ८, ९, १, २, ३,
 ११, ५, ९, तैआ १, २७, ५, १२, १८,
 १, ३, २, १, ११, २, ४, ९, ७, ४२,
 ३, ५, ७, ४, ६, ३, २, १० १, ९, ती

५, ४, १४, ९, २, २२, ४, ३, ४, १२,
 १४, १५, १०, ८, १, ११, ४, ४, ७, ७,
 ३, १०, ४, ११, ४, १२, ४, ५, १९,
 १३, १, १३, ५, १५, ६, ८, ८, ५, ६,
 ११, १, १६, २, ७, १, २४, १९,
 ७, ५, १९, १, २०, ३, ३, ५ १, ७,
 म २, ३, २, १, सा १, ३, ८, ९, ४,
 ४, ५, १३, २, १, ५, ५, ६, ७, ७, ८, ३,
 ४, ८, जै ५, ३, ८, ५, ११६, १३०,
 १३३, १४०, १४१, १४८, १५६,
 १७२, १९३, १९४, १९९, जैठ
 १, २, २, २, २, ३, ६, २, ८, १४, ४,
 १, १६, २, ७, ७, ८, ४, ६, १०, ३,
 ११, गो १, २, १९, ४, १०, २, २,
 ४, २०, ३, १४, ४, २, १६, ५, १,
 ६, ७, १२, १५, ६, ३, ३, ५, ९,
 -न्द्र उद्व सा ८, ७, १, ६, ती १,
 २, १, १८ -न्द्र ए २, २, २४,
 ३, २२, २४, ३८, ७, २०, ७, १, २,
 १२, १, ७, २०, ६, २०, ७, २८, ८,
 ७, ऐआ १, २, १, १, २, २, ३,
 ५, २, १, २, सा ७, ४, ५, ६, ९, १४,
 १२, ३, १३, ५, १५, ४, १६, ८,
 २०, ४, २, ४, २, ७, ३, २, ७, २,
 ३, ३, ३, २, साभा १, १, ३, ४, ६,
 २, १६, ७, ६, ५, १, सा १, २, ४, ६,
 ६, ३, १०, ७, १, १९, २, ५, १, १८,
 ६, ४, ८, ३, २, १, २९, ४, २, ७, ६,
 १, २२, २९, ७, १, १७, ७, ८,
 ३, ६, ५, २, २, ३, ३, ६, ५, ४, ८, ६,
 ६, ५, ७, १, ३, ४, ४, ३, ५, ३, ३, ३,
 १२, १, २, २, ५, ४, २, २, ३, ३, ४,
 १८, २, ७, ४, १५-१९, ५, ४, १९,
 ७, ४, १, ४, २, ५, १, २५, ८, ४, २,
 ४, ११, १, ३, ४, ५, ४, २, १, १०,
 १२, १, ३, १, ७, ७, ३, १, ९, १०, ८,
 १, ८, ३, १, ९, ९, ९, ४, २, २, का १,
 ५, २, १, ७, ६, ४, ९, २, २, २, ५,
 ती १, १, ४, ८, ३, ५, २, ८, ३, ५, १,
 ३, ४, ५, ६, ३, ९, ७, ६, ८, १०, ५,

८,२,५,५,१, २,२, १०, ४,४,२,
 ४,५,१,७,८, ५,३,२, ५,४,१,८,
 १२,६,१,२, ३,२, १,३, ४,१,५,
 ६,५,३,७,३, ८,४, ११,२,७,१५,
 ६, ८,४,३, ३, २,२, ८, ९,१,३,
 ६,९, ५,७,६, ६,२,१, ७,६,१४,
 १४, ३, १०, ११, ६, ७, तैआ
 १,८,८, ३,९,१,११, १,३,५, ४,
 ३,१,५,३,४,२, ८,८,३,४, १०,
 १,४, ता १,३,५,६,८,६,१०,८,
 ७,२,२, ९, ७,६,४,८,१५, १२,
 १२,१०, १३,११,१०, १४,२,५,
 ३,४,४,७,२,१,१,३,जै १७,१०,२,
 १३९,१४९, १९३, १९८, ५ १,
 १,४,४, ६ २, ८, म १, ६, ७,
 २, ७, ४, सा ३, ६,५, आ १,
 ६, १७, ७,२, ९०, १०७, १२९,
 १३१, १७०, १८१, १८२,१९८,
 २००, २११, २३३, २३६,२४८,
 २५३,२५८, २६३, २६६, २७१,
 २७२, २७४, २९१, ३१०,३२२,
 ३२३, ३३३, ३४४, ३५०,३५२,
 ३७२,३७३, ३७९, ३८१, ३९३,
 ३९८,३९९, ४०५, ४१२, ४२७,
 ४३७, ४४३, ४५६, ४७९,४८०,
 ४९४, ४९९, ५०४,५११, ५१२,
 ५२५, ५६१, ५७२, ६, ३, ९,४,
 ७ ९, ७,७, ८,३, ४,९-१०, १८
 १,७,९ १०, २४, ४, ९, २५,९,
 जैआ १,६, १३१, १७०, १८१,
 १९५,२००, २११, २३३, २३६,
 २६३,२६६, २७४, २९१, ३२२,
 ३२३,३२६, ३३३, ३४५, ३५०
 ३७२, ३७९, ३९३, ३९९, ४०५
 ४१२, ४१९, ४५३ ४५६,४८०,
 ४९४,५०४, २, ५,७, १३, ११,
 १,५, १७, ३,२,३, ३,१०, जैउ
 ३,१,३,७, सा १, गो १,२, २१,
 ४,१०, २, १, २, २२,३, २३,
 -न्द्रा तै १,७, १,१, २,४, ५,७,

६,१२, ७,५, तैआ ४,९,३,१, ५,
 ८,२,१, -न्द्राव ऐ ५,३४,७,२२,
 ऐआ २,३,६, सा २,७, १७,४,
 शाआ १५,१, सा १२, १, २,२,
 ता १०,८, १, व २, गो १, ४,
 ९,२,६, ०, -न्द्राव ऐ १, २६,
 २,२०,३, १२, १३, ४,६, २५,
 २९, ३१, ५,४, ६,१६, १८,७७,
 ६,११,१८,७,३, ८,८,२०, ऐआ
 १,२,१, ७,१,१,२, २,५, सा ४,
 १,२, १४ ३,१५,१, १६,८,२७,
 ७,२७,२,२८,२, २९,२, ३०,१,
 शाआ २, १०,१६, सा १,६,२,४,
 ४,२,१, ७,१,६, ३, २,४,२०,
 ५,४,८,९,४, ५,९, १४, ४,२,
 १,२,३,७,३,१०,१३, ३, १६,
 ३,३,१०,१३, ४,२३, ४,३,७,
 ५,३,९, ७ १, २,४ ३,५,५,
 ४, १, ४, २०, ७४, ७, १, ४,
 ११, ८,४,२, ४,१, ३,८, ११,१,
 ३,१,२,४, ४,३, ५,५, ७,५,९,
 ७, १२,४,१, ९, ६,१,९, १७,४,
 ७,३,६, १३,१, -३, २,२,९, ५,
 ४,९,१३, १४,२, १,१३,२, ६,
 ७,८, तै १, १, १,५, ३,६,३,
 ४, ३, १, २, ६, ७, ३, ७, १,
 ३,७,८,५,४, २,४,३, १०,५,१,
 ७,३,५,४,१, ८,१,२,३ ६ १,१,
 ४, ७,३, ४,५, ८, ४, ११,१, ३,
 ४,५,७,८,९, १२,१,३, ४,१३,
 १,३, १४,४,५, १५, १, २, ७,
 ७,२,३, १३, ४,८,४, ० ८,११,
 ३,१,०,२,३,३,५,८, २,१, ५,३,
 ८, १०, ५,७, ३, ७ १,६, ४,२,
 १३,१६,६,१२, तैआ १, ६,२,
 ३,११,७,८,८,३,९,३, ७,७,७,
 ८,२, १०,१,१,२, ता ८, ४, ५,
 ९,२,३,७,११, ३,१, १३, ६,३,
 १,१, १६,४,३, १८,१,१९, २१,
 १,५, १४, ५ १८, ११-२२, ५

५,१,३, म १, ८, ५, सा १,२,
 ५,३,४,१०,८, १०, ३, ३,५, जै
 १४९, १६४, जैउ. ३, ७, ३,२,
 गो २,१,३,९, २,४, २१,३,१०,
 २३, ७, ३, -न्द्र ऐ ४, २२, सा
 १६,८, सा १,६,३, २२, ३,४,२,
 १५, ४,५,४, ४, १३, ४,२, १३,
 तै २, १, १०, २,३, ४,३, १,६,
 ११,५,६, १२,४,१३,२, १४,१,
 २, १९,१, २, २०, १-४,५,
 ३,७,६, १३, ता ११,७,३, १४,
 ८,७, जैउ १, १८, ४,६, -न्द्रेण
 ऐ ३,४,२०,५०, ६, ४, ७, सा.
 ५,७, २,३,४, २,६,१३, सा १, २,
 ३,२, २,६,४,४, ७, ७, ५,५, २,
 ९, २,३,३,४,१, ११, १, ५,७,८,
 १४,१,१,१९,२२, ९,४,२१, वा
 १,६,४,५,८, तै १,८,१,१, २,
 ४,७,२,५,२,३, ६,१०,६, १८,३,
 ३,६,२, २,७,४,३, ५,१०, ९,१,
 तैआ ४, २१,१, ता १०, ८, १,
 १२,२,६, जै ४८, गो २,१,२,३,
 ५,१३, -न्द्रो वा ५,४,१,१५,
 हन्द्राणी- न्द्रा जै १८२,१८३,
 हन्द्राणी- गो वा १०, ५,२,९,
 १४,२,१,८, तै २,४,२,७, ३,२,
 २,७,५, १२,१, -णीइव तै ३,
 ५,१३,३, ७,५, १०, -णीम ता
 २,६,२, -णवा वा १४, २,१,८,
 जैआ १,१२१,१३०,२०३,२९२,
 ३९३, ४६७, आ १, १२१,
 १३०,२०३,२९२,४६७, २,८,७
 ८, -ण्य तै ३,२,७
 हन्द्र कुक्षि- क्षी ता २५, ११, १,
 ४,१२,१,६
 हन्द्र ओवा- ओ ता १३, ५, १५,
 जै २०४
 हन्द्र गाथा- था ऐ ६, ०, २, सा
 ३०,५, गो २, ६, १२, -यानि
 ए ६ ३२, गो २,६,१२

१-मैस २,९,९, 'हन्द्राव' इति पाठ । 'हन्द्रो' इति मुषा विन् व । छ= य १०,१६१ कुन्द्रो दयताइस्या' इति ।

इन्द्र-गृह-—हे ता १५, ११, ९
 इन्द्र गोप-—प वा १४, ५, ३, १०.
 इन्द्र घोष-—प श ३, ५, २, ४,
 —पा तैआ १, २०, १, २५, ३
 इन्द्र-ज्येष्ठ-—छम् ऐआ ५, ३, २,
 —छा व ४, ६, —छम्भ्य तै ३, ७,
 १०, ४
 इन्द्र ण(त→)ता(√नम्)- तया
 जै १२३, इन्द्रेणता द्र
 इन्द्र तनू- नू वा २२, ४
 इन्द्र तम-—म तैआ ५, ८, १२,
 —जे ऐ १, २२, श १४, २, २, ४२,
 तैआ ४, १०, ५, ५, ८, ११, १२
 इन्द्र तस्() तां १३, ६ ५
 इन्द्र तुरीय-—य ऐ २, २५, —यम्
 श ५, २, ४, ११, १३, तै १, ७,
 १, ३, —यस्य तै १, ७, १, ३,
 —येण वा ५, २, ४, ११
 इन्द्रतुरीय त्व- मू तै १, ७, १, ३
 इन्द्र त्व- त्वम् तै २, २, १०, ४
 इन्द्र देवत्व- त्वाभि व ५, ३
 इन्द्र सुह-—इ श १०, ६, १, १,
 का १, १, ४, ५, जै ९५, १६३,
 —सम् श १०, ६, १, ८, जै ९५,
 —सस्य जै ९५
 इन्द्र द्वितीय-—या गो २, ६, ६
 इन्द्र धनुस्-—तु तैआ १, ५, २
 इन्द्र नक्षत्र-—म् श २, १, २, ११,
 का १, १, २, ७
 इन्द्र निहव-—व ऐ ४, २९, ८, १,
 शां १५, २, ३
 इन्द्र पत्नी-—नी तै २, ८, ८, ५, ३,
 ११, १, २०, —नी तै २, ६, ७, ५
 इन्द्र पान-—म् शां २४, ८
 इन्द्र पीत-—न्त ता १, ५, ५,
 —सस्व तै ३, ७, १०, ६, तां १,
 ५, ४, १३, १६, ६, १, २, ९, ९, ११
 इन्द्र प्रजापति-—ती शांआ ३, ३,
 ५, तै २, ८, ८, १०
 इन्द्र भाज-—म् वा ३, ४, २, १५

इन्द्र भू-—भुव व २, —भू व २
 इन्द्र भूत-—म् गो १, २, १९^१
 इन्द्र योनि-—नि तैआ ७, ६, १
 इन्द्र-राजन्-—जान तै १, ५, ६, ४
 इन्द्र रूप-—पम् ऐआ १, २, १
 इन्द्र लोक-—क श ८, ५, ३, ८,
 —कम् शा २०, १, शाआ ३, ३,
 —स्वत् श ८, ५, ३, ८, —के श
 ८, ५, ३, ८
 इन्द्र-वज्र-—जै आ जैआ १, ३, २६
 इन्द्र वज्र-—वज्र वा १४, २, १, १४^१,
 —वन्त ऐ ५, ३, ४^१, शा २०, ४,
 २१, ४, = ३, ३, श १३, ५, १,
 १०, तै २, ६, १६, २, तैआ ४,
 ४, १, ता १, ३, ८, ५, १२, १५,
 ६, ३, गो २, २, १४, —वन्तौ तै
 २, ४, ५, ७, —वान् तै ३, ३, ७, ८
 इन्द्र वती-—वतीम् शाआ १२,
 ३, —वत्य तां १३, ९, २९,
 —वत्या श २, ३, १, ३, ७, ३८, का
 १ ३, १, २६, २७^१
 इन्द्र वायु-—सुन्वाम् श ४, १, ३,
 १९, —सू ऐ, २, २५, ३, ४, ऐआ १,
 १, ४, —सू ऐआ १, १, ४, श
 ४, १, ३, १९, —स्यो ऐ २, २५,
 शां १४, ४
 इन्द्र वाह-—वाहा ऐ ४, ३२, शां
 २०, ४, २२, २
 इन्द्र-विभक्ति-—क्ति तां १०, ८, १,
 —के तां १०, ८, १
 इन्द्र वायु-—सुम् श १, ६, ३, ८, १०,
 तै २, ५, ४, ४
 इन्द्र-धैवत्-—यासि जैआ २, १९,
 ३
 इन्द्र श्रेष्ठ-—छम् जैउ १, २, ३, १,
 —छा श १, ६, ३, २२, ३, ४, २, २,
 —छानि शांआ ४, ११
 इन्द्र सखि-—खा तै २, ४, ७, ८, ५,
 ७, १
 इन्द्र सामन्-—साम जैआ १,

४७२^१, ५१८, आ १, ४७२, —मनी
 आ १, ५१८, ५३०, जैआ १,
 ४६९, ५७०, —मानि आ जैआ
 १, ५१८
 इन्द्र सारथि-—थि ऐ २, २५
 इन्द्र सूक्त-—कम् वा २२, ४
 इन्द्र स्तुत्(√स्तु)-—त् श १३, ७,
 १, ४
 इन्द्र स्तोम-—म ता १९, १६,
 १, २५, १, १, ४, २, १, —भौ ता
 १६, ४, ८
 इन्द्रा-इन्द्र
 इन्द्रा(इन्द्रअ)ग्नि-—ग्निषाम् ऐ
 ६, ४^१, शा २८, ६, श ४, २, ३, १४,
 १७^१, ६, २, ३, ३, ८, ३, १, ४^१, ५,
 ११, १, ४, ४, १३, १, २, ६, तै २, ४,
 ८, ३, ३, १, ४, १४^१, ६, ९, १, १५,
 १^१, ८, ७, १, ९, ३, सा १, २, ५, गो
 २, २, १, —ग्निषो तै १, ५, १, ३,
 ३, ५, ७, ६, ६, ११, ३, ४, १२, १,
 —ग्नी ऐ २, ३, ७, ६, १०, ऐआ
 १, ५, १, ५, ३, १, श ८, ३, १, ८,
 का १, ४, १, १०, तै २, ८, ५, १,
 ३, ६, ११, १, तैआ २, ३, १, ४,
 ३, १, १, ता ९, ९, ८, ११, २, ३, १२,
 ८, ८, १३, २, ७, १५, ८, ४, म १,
 ५, १२, गो २, २, २०, ३, १५,
 —ग्नी श ४, १, २, ४, तै २,
 ४, ८, ३, ३, ५, ७, ३, ६, ८, १, ९, १,
 ७, ८, ३^१, —ग्नी ए २, ३६^१, ३७^१,
 ६, ४, ६^१, शां ३, २ ६^१ ४, १४
 ५ ४, १२, ६^१, १६ ११, २४, १,
 शाआ २, १३, श १, ८, २, १६,
 ३, ३, २, ४, ३, ५^१, ८, ७, १३,
 १७, ५, २, ८, ३, ६, २, १३, ९, ७,
 १४, ४, २, १, ८, ३, १, ७, ३, १०,
 २, ४, ११, ६, १, ३, २, ८, २, ३, ३,
 १०, ३, ३, २, १, ६, २, ५, ७, ४, ६,
 ७, ४, १, ४, ४, ३, २, १६^१, ८, ३,
 १, ३^१ ४-६, ७, २, ६^१, ९, ३, २, ७.

५,२,१०, १०,४,१,५, ६,३,७,६,
 ५,४,१५, ११,१,४,४, १२, १,२,
 ६,५,३,२, वा १,३,२, ५,६,७,
 ४,८,१०,५,१,६, तै १,१,६,५,
 २,५,१,६,१,१०, ८, ३,४, २,६,
 १८,४, ३,१, १,१,४, १४,५,
 ३,२,१,१,१०,३, ६,८,१, २,११,
 १,२, १२,१, ७,४, १६, ६,१४,
 १४, २,८, ७,१, ११, १, ६, ता
 १९,१७,१,२४, १७, २,३, २०,
 ११,३,३, म २,४, १४, जै ९९,
 १५६, दै १, १, प ३, ७, गो
 २,१,२,२,२,१,५,१२, -मीडइव
 म २,४,१४, -म्यो ऐ ६, ७,
 वा १, ८,३, ३,४, ३,९, २,१४,
 तां १९,१५, १,१७,१, २५,११,
 १,४, जैआ १,६१, गो २,४,
 १३,५,१३^३

इन्द्राणी-सामन्- मनी-आ १,
 ४६९†

इन्द्रा पवैत- ०ता घ ६,९,१४

इन्द्रा-बृहस्पति- -विभ्याम् ऐ ६,
 ३६, -स्यो गो २,४, १६

इन्द्रा(-न्द्रआ)यतन,ना- -न श
 १२,८,२,२४,३,२५, गो २, ५,
 ७, -नाभि ऐ २,२

इन्द्रा वरुण- ०णा ऐ ६,१२,गो २,
 २,२२,४,१५^१

इन्द्रा विष्णु- ०ष्णू ऐ ६,१२, गो
 २,२,२२,४,१७^१, -ष्णो गो २,
 ४,१७

इन्द्रा(-न्द्रअ)द्विनम्- ०ता घ
 १४,२, १,१९^१

इन्द्रा लोमीयु- मूतै १,७,२,३

इन्द्रे ण(त→)ता(√नम्) तां १५,
 ५,२०‡

इन्द्र(न्द्रइ-)/वित(√१इव)- ता
 तै २,४,२,२

इन्द्रे(ष्य→)ष्या(√२इव)- -ष्या
 जै १४९, तां. २१,१, ५९, ६९,
 -ष्याम् तां २१,१,६^१

इन्द्रो(न्द्रअ)-तु- -त घ १३,
 ५,३,५,४,१, जैउ ३, ७, ३, २,
 व २, -ताव व २, -ताय जैउ
 ३,७,३,२

इन्द्रिय- -य तां ८,१,७, १३, ७,
 ४, -यम् ऐ १,५, १३, २८, २,
 २४,५,३^१, १८,२१, ७,२३^१, ८,
 २,३,४,२०^१,२७^१, ऐआ १,२,२,
 वा २६,१२,१६, वा ३. ९, १,
 १५,१९, ४,३,५,१२, ५,२,३,८,
 ३,७,५,४,३, २,१०, ११,५,९०,
 १२,२,१,८,४,१,९,७,१,१,१०^१,
 १४,२,१, ३^१, ९,११^१, १२,१६^१,
 १८,३,३^१,५,९,१०,१२^१, १३,१,
 १,४,५,६,२,५,३, ४,६,३,५^१,७,
 ४,२,१०, १४,३,१,३,१^१,९,४,५,
 ६, तै १,१,२,६,४,३, ४,५,१०,
 १०, ५,३, ३, २,४,३, ६,९,८,४,
 १०,२^१, ४,१, ५^१,६,१, ७^१,९,२,
 ६,७,७,४,७,३,३,६,५, ८^१,७,२,
 ८,४,८,१,१,२,२,५^१,३, ३,५,१,
 ३^१,६,१^१,३,६^१,९,१, २, १,५,६,
 २,८,२,३ १०, ४,६,१,३, २,१^१,
 २^१,३^१,५,५,७,४,५, ११,१,३,५,
 ६,७^१,८,९^१,१२,१^१, १३, १, २^१,
 ३^१,१४,१^१,८^१, ३^१,४^१,६^१, १७,१,
 २^१,३^१,४^१,५, ६,७^१, १८ १^१, २^१,
 ३^१,४^१,२०,१^१-४^१,५^१, १८,३,
 ३,१,१,१, २, २,८,५, १०,९,१,
 ३,६,९,७,८^१, ९,८^१,७, ३, ७,४
 १६,६, १२,७, १३,९,४, १०,१,
 १४,१^१,२^१,९, ४,६, ७^१,८, तैआ
 १, ३२,१, ३,११,८, ४, २१,१
 ४२,२, ता १,३,५,५, ११,१४,
 ६,९,२९,९,१०,३, ११, ५ ११,

१३, ४,१,७, ४,१०, ८,१, ४,५,
 १८, ९, २^१,४,५, २१, ५,६, जै
 ५१^१, १२७,१४६, १४८^१, १६५,
 १८५, जैउ २,२,१,१, आ १,९०,
 जैआ १,२४९, म १,६,३३,गो
 १,२,२०,२,१,११,-वस्य वा १२,
 ७,२,१८,८,२,१६, १३, २,५,४,
 ८,२,१३, तै १,३,८,५, ८,१,२,
 २,५,५,२,१, २,३,४, १^१,२^१-
 ५^१, ६^१, ता ५,५, ७,१,९, ५,९,
 ११,६, ७,१०,४,१३, ७,९,८,१,
 ४,५, १४,१२,२, १५,१,६, १८,
 ६, १२, ११, ३, ४, जै १३२^१,
 १६५, जैआ १, २४९, २७२,
 -याणाम् ऐ १, १२, गो १,५,
 १६-१९, -याणि ऐ १, १२,
 २१, ऐआ ३, २, १, शाआ ४,
 १५, वा १२, ७, १,९,८, १,१^१,
 तै १,८,६,६^१, २,६, ४,६, ७,५,
 १२,२,१४, ४,५, तैआ १, २,४,
 १९,१, तां २, १४, २^१, २२,४,
 ३^१, गो १, १, १७-२१, २, २,
 -याव जै १२७, -याव वा ७,
 ३, ३, १२^१, ४, २, ३, ३, १८,
 १२,८,१,३^१,३, २६^१, तै २, २,
 ३,५,६,३,१,८,५,७, ३, ७,५,२,
 तैआ ३,२,१४, १०,२, ५,८,६,
 १०,६, १, मै १, ७, ४, -ये ऐ
 १०,१७, ४, १९, ६, २, ऐआ १,
 २,२, वा २,४,३, २५^१, १२, ९,
 २,३, वा १, ५,१, २३^१, तै १,
 ३,७,७,७, ६,२, १०,६, ८,२,२,
 ६,३,५^१,९, १, २,६, ६,२, ३,७,
 १,७,८,५, ४, २०,३, ९, १४,४,
 १२,५,८, -येण ऐ. १, २८, ७,
 ४३,८,७^१,९^१, वा ४, २,२, १०,
 ५,४,२,३,५,१०,६,१,१,२, १२,
 ७,२,१६^१, १४ ९,४, ७,९, १०,

† इन्द्रनी ' इति मुषा । ‡ 'इन्द्रणनता' इत्यत्र वणलाघे रूपसिद्धिः । द्वयो (Leyden mss) रन्वतरस्मिन्व
 हस्तलेखे ब्राह्मण- (११,१,७,८) च 'इन्द्र णता' इति पाठ उपलभ्यते गद्य । लाश्या- (४,१,७) तु- यद्योपरि
 मुद्रितस्तथैव पाठ इति C । § 'इन्द्रियया(ष्या ?),-ष्या(ष्या ?)म्' इति मुषा । प्रकरणतो जै मुषा एवादत्तव्य ।

तै १, १, ४, ९, ३, १०, २, ६, १, ७,
 ७, ६, ६, २, ६, ५, ३, ८, ३, ६, ३,
 ७, १, ३, ३, १, ७, १०, २, ता १,
 ३, ५, ६, ६, ६, १, २, ६, ९, ६, ७, ८,
 १०, ३, १८, ११, १, ३, १२, १६,
 १, २१, १, ६, गो २, १, १, ६, ५, ७,
 -येभ्य श ४, १, १, २, २, २, २, १,
 -यै शावा ४, १५, तै २, ६,
 १०, ३
 इन्द्रिय काम- स्व तै २, १,
 ५, ६
 इन्द्रिय-जीवा- यानि तैआ १,
 ७, २
 इन्द्रिय वत्- वन्तम् श ६, ३,
 २, ४, -वान् ऐ १, ५, जैउ १,
 १४, २, ११, गो २, २, १४
 इन्द्रिय-वत्सम- भे श १४, २,
 २ ४२
 इन्द्रिय सयम्- म श ११, ५,
 ७, १
 इन्द्रिय-इ(√हृत्)- हा म १,
 ७, १
 इन्द्रिया(←य)-वत् तै २, ६, ४, ६,
 ७, १, ३, तैआ १, ७, १, -वत्
 श ४, ४, २, १०, तै १, २, १, २, १,
 ता १, ५, ४, १३, १६, ६, १, २, ९,
 ९, ११, -वान् श ३, ९, ३, २५,
 तै २, ७, १६, १, ता १, ७, ५
 इन्द्रिया द्वि(य+विनि)- वि
 तै १, ७, ५, ४, ८, २, ४, ३, ३, -वी तै
 १, १, २, ७, २, १, ५, १, १, १०, ४
 इन्द्रियैष्या- इन्द्रिया गद्
 √इन्ध्(√इम्), इन्धे वा २, ३, ४, ६,
 ६, ७, ४, ३, का १, ४, १, ५, इन्धते
 ऐ २, ३, ४, तैआ ५, ०, ३, श १०,
 ५, ३, १०, ११, ह्ये श ६, ४, २,
 ३, ७, ४, १, इन्ध वा ६, १, १, २,
 ऐन्ध वा ६, १, १, २, ४, २, ३, ४,

इन्धत श १, ४, १, २५, २, ५,
 इन्धीत तै १, १, ९, १, इन्धीरम्
 ऐ ७, २, श १२, ५, १, २
 इद्- द श ६, ७, ३, २, जै १८, १,
 -दम् श ६, ५, ४, ५, ११, ०, ६,
 २, -दा श ६, १, १, २
 इध्- धम श १, ३, ३, १८, ५, १,
 ५, १, ३, ३, ५, २, १, ६, ३, ६, ६, २,
 १, २०, ११, २, ६, ३, १२, ८, २,
 ३, ५, १, ११, १४, ५, ३, २, १, तै
 १, ६, ८, ६, ७, ३, ८, २, १, ५, ३, १०,
 २, ३, २, १०, ३, ७, ६, १८, तैआ
 ३, १२, ३, ४, ३, ८, ता २, ०, २,
 गो २, १, ३, -धम् श १, २,
 ५, २, १, ४, ३, ८, २, ५, २, १, ४,
 ६, १, १२, १, ४, २, १, ३, ५, २,
 १, ३, ६, ३, ४, १, १०, १, ४, ९, २,
 ३, १, १२, ४, ४, ६, ७, का १, ६,
 १, ११, तै २, १, १०, १, ३, २, १०,
 ३, १, २, ९, ६, तैआ ६, २, १, १०,
 ६, ४, १, म २, ४, ३, ता २, ६,
 १, ४, -धस्य श १, ३, ३, १८,
 ४, १, ३, ८, ५, १, ३, ११, १, ७, ०,
 -धस्यइव तै २, ४, १, २, ३, ७,
 ६, १, ७, २, ४, तैआ २, ५, ०, -ध्मा
 ऐ ५, २, ८, -ध्माव तै १, ६, ८, ६,
 -ध्माय गो २, १, ०, -ध्मेन श
 १, ३, २, १, तैआ ३, ८, २, -ध्मौ
 श २, ५, २, १९, का १, ५, १, १६,
 इध्म दाह- रुणितै ३, ३, ५, १,
 इध्म् उव- त तै २, १, ३, ८
 इध्म वाह- वाहो तां २५
 १८, ४
 इध्म-स पुद्गल(√मदन्)§- नानि
 तै ३, १, ९, ९
 इध्म सम्बुद्धन(म्√नह)- नानि
 श १, ५, १, ०, ३, -ने तै ३, ७,
 ६, १८

इध्मा बर्हिस्- बर्हि का १, ६,
 १, ९, २, २, ३, १९, तै १, ६, ६,
 ५, ३, २, ३, १, ९, १, ४, १०, ०
 इन्ध- न्ध श ६, १, १, २, १४, ६,
 ११, २, -न्धम् श १४, ६, ११, २
 इन्धान- न श ६, ७, ४, ३, तै १,
 २, १, १३, १, ५, १, २, ८, ५, २, -ना
 श २, ३, ४, २, १, ८, ६, ३, १८,
 का १, ४, १, १, ६, गो १, २, १, ९,
 √इन्ध, इनीनसि श १, ८, १०
 इन्धकृत्- कम् जैआ १, ४, ६, ३,
 -का तै १, ५, १, १, -काम्य तै
 ३, १, ४, ३
 इन्धित- म् तै १, ४, ४, ५
 इन्ध तिद्विल- ल इव श ४, ५, ८,
 ११
 इन्(←इदम्) धा शा २४, ९, श ४,
 २, १, ९
 √इयक्ष(←√यज्), इयक्षसि तै २,
 ८, १, २, इयक्षाक्के जै १३, ५,
 १३८
 इयक्षमाण- णम् गो १, ३, १, ५
 इयत्(इदम्+घृ(←वृ)त्) - यत् श
 ३, १, २, २, २५, तै १, १, ४,
 १, ७, ९, ५, तां २०, १६, ६,
 जै ३, ७, -यत् श २, १, २, १, ७,
 का १, १, २, ११, जै ४, ७, १, ६, ८,
 -यति तै १, १, ५, ७, तैआ ५,
 ९, १, -यन्त जै १४, ७, १६, ८,
 -यन्तम् तै ३, ३, ६, ६, तैआ
 ५, ३, ४, -यान् ऐ २, १३, तै
 ३, ७, ४, ११, तां २०, १६, ६,
 इयतो- तो श १४, १, २, ११,
 -तो तै १, १, ९, ४, ५, तैआ ४,
 ३, १, -तीम् तै ३, २, १, १०, जै
 १४, ७
 इयत् कुमररह- क जै १००
 इयत् प्रिय- य जै ९, ५

† मुषा वररत्तु चिन्त्य । ‡ 'इन्द्रियानां' इति मुषा चिन्त्य तु = तै १, ७, ७, ०, १ । § 'पुद्गल' इति पाठ
 माधु स्यात् । § उभयपदप्रकृतिसंस्कारस्य शेषम् । ¶ =श १, २, १, २, १, 'इन्ध' बर्हि' इति पाठ । †† मुषा
 अंगोरात् र विः२म् । || =पाम १, ०, २, ४, २, तां तु √मिननेताह । ††† 'एयत् ?' इति पाठो वा स्यात् ।

इयद्-बृहती- -त् जै १९२
 इयसा (-त्+ना)-मन्- -सा जै १२४
 ✓इयस्(←यस् ?)†, इयस्पते श. २,
 २,३,१०
 इयसा श २,२,३,३
 इयसित- -म् श १,९, २,१४, २,
 १,४,२७, का १,१,४,२४.
 ✓इद् → ✓इद्, ङ् गद.
 इरय्य(✓इरज्) - -म् श ७,३,१,३०
 इरय्यत्- -न्ती तै ३,५,७,३
 इर-मद- -म् श ६,६,३,९
 इरा(वा,ळा गद) - -र्या श. ६,६,३,
 ९, -रा ऐ ८,७,†, तै ३,७,५,३,
 १०,१,१,१२,९,५, तैआ ६, ६,
 २, जै ६२, -राम् ऐ ८, ८, श
 ७,२,२, २, -रायाम् ता ८, ६,
 १०, -रायै ऐ ८, ८, तै ३, ४,
 ९,१ इडा- गद
 इरा(ळा)म्द- -म् आ २,१९,१
 = इडा(ळा)म्द- गद
 इरा(राऽअ)ख- -म् तां ५,३, २
 इरा पवी- -त्री ता २५,१८,४
 इरा-मणि- -णिम् शाआ १२, ४,
 ५,६
 इरा मय- -य ऐआ २,१,३
 इरा वत्- -वान् तै ३,१०,१,४
 इरावती- -ती ऐ ७, १३, श
 ३,५,३,१४, तैआ १,८,२, -ती
 तै ३,७,६ ११, १२, -तीम् तै
 २,४,५,४
 इयै(रा+यव) - -यै तै २,५,१,१
 इयै ता- -यै तै ३,४,१
 ऋणि(✓ऋ) - -णम् श ५, २,३,२,
 ७,२,१,८, जै ३० -गे श ५
 ३,३, २, तै १,६,१, ३,७,१,९,
 २,२,१,७
 हल ल, ✓हड गद

हलव-इडव गद
 हला(ळा) इडा, इरा गद
 हलु-वुदे- -व, -दाय तै ३,८,२०,५
 ✓इहृप्, ष्यति ऐ १,३०, इहृष्यति वा
 ३,६,१,२५, इहृष्यन्ति श ७, १,
 १,२४, इहृष्यति शां ७, ९, इहृष्य
 श ३,९,३,१५, जैउ ३,४,४,३,
 ऐण्णात् वा ७,३,१,२३.
 इहृष्य(←इपु) - -ष्य श १३,१,९,
 २, तै ३,८,१३,१
 इहित्- -त् ऐआ १, १,४, श ७,
 २,३,२१, तै ३,६,३,२,४, १५,
 १, तैआ ४,३१,१, जैउ १, ११,
 २,६, -त्तम् तै ३,२,९,८, ३,८,
 ११, जैउ ४, १०, १, १, -त्ता
 ऐ २,५,२८,३७, श ४,३,१,२४,
 -त्ता श १,८, ३, १०, ९,१,१,
 का १,६,१, ३०, तै ३,३,८,११
 इपीका- -क्या श. १०, १, ५, ४,
 जै १२३, -का शां १८, ७, श
 ४,३,३,१६, तां १५,५,२०, गो
 २,४,६, -का तै ३, २,५, १०,
 ८,४,३, -काणाम् श १, १, ४,
 १९, का २,१,३,२१, -काम् श
 ४,३,३,१६, ५,१,२,१८, १२, ९,
 २,७, ता १५,५,२०, जै १४०
 इपु- ष्व ऐ ८,११, श २, ६,
 २,१, ५,३,५,२९, ४, २,२, ७३,
 १,०९, ९,१,१, ३५,३६, ३७,
 का १,६,२, १, तैआ ५, १, २,
 -ष्वे श ९, १,१, १४, -पु ए
 १ २५,३, २६, ३३, श २, ६,
 २,३,३, ३,७,२,२, ६,५,२,१०,
 का १,६,२,१ २, जै २०७, जैउ
 ३,१,५,६, ५ ३, २, -पुणा श
 १, २, ९, का १, १, २, ६,
 -पुनि जै १५०, १५५ -पुम्

ऐ १, २५, ५ ३, ९, -पू श
 ५,३,५, २९, -पूरु तै १, ७,६,
 ८, सा. ३, ६, ६, -पो. श २,
 ३, ३, १०, -त्वा जै २६, -त्वे
 ऐ १,२६ इप्य- द.
 इपु-कात्- -म् तै ३,४,३,१
 इपु-धन्वन्- -न्व ऐ. ७,१९
 इपु धन्व- -म् तैआ ५,१,२
 इपु-धनिवन्- -न्म् तैआ ५,१,३.
 ✓इपुष्य(इ), इपुष्यति वा ३,१,४,
 १८, ६,६,१,२१, इपुष्यते† तै
 २,५,४,४, इपुष्यति ऐआ १,३,
 ५, ५, १, ६॥
 इपु परिन्- -रिणि श १३, ४
 २,५.
 इपु-मात्र- -त्र ऐआ ५, १, ३,
 -त्रम् शा ६,१, श १,५,३,११,
 इपुमात्री- -त्रीम् श ६, ५, २,
 १०
 इपु मुख- -म्दव तैआ १,४,२
 इपु वधु- -ध व ३, ९, -धम्
 श ५,४,२,२
 इपु इत- -त्ता ता २२,१४,२
 इहृष्य- -त्ता तै ३,७, ६,७, -ण्णम्
 गो १,२,१
 ✓इहृप्, इहृष्यते ऐ ३, २२, शा ३,
 ७,६,१३, २८,६, श १२,४,३,
 ३,८,३,३०, इहृष्यते श १,५,१,
 २६, ८,४,१,४, १४,४,२,२९, ५
 २,५,६,७, इहृष्यति ए १, ३०,३,
 ९,२१, ६,२२, श १, ९,१,२,७,
 १३ १,४,३, तै १,३,१,५, इहृष्यति
 ६,२,१, १,३, ३,५, ८,५, २,१,
 १३,८,२,५, तै १,४,७,७,२, २,
 ५ ६,३,९, १३,२, जै १०१, सा
 ३,७,२, इहृष्यन्ते ऐ ३,२२, श १,
 ६,३,१,७, इहृष्यन्ते श १४, ४,२,

† कण्ठवादिरिति इति । सा तु ✓पते रूपम् । ‡ 'इरापुष्टि' आन मुपा । सा तु समस्तमेव अभिप्रेयाय ।
 PW प्रथम H च असमस्तमाह । § इच्छायामभिषेकोऽय प्रयोग । § सा तु ✓इपुष् ऐतन्म कण्ठादिवाह ।
 ¶ =ऋ १,१०,६ -ते' इति पाठ । तत्र शतुथतुर्थैकवचने रूपम् सप्त । || =ऋ ८,६९,२ 'प्यसोऽम्(सिऽओम्)'
 इति मुपा प्लुति सन्धि(वा ६ १,९५) ध द ।

२७, तैआ ६, ५, ३, जै ११७,
 इच्छन्ति ऐ ६, १८, १९, ७, १३,
 वा १४, ४, २, २९, तै १, ४, ७, ३,
 तैआ. ३, ११, ११, १३, २, जैउ
 ३, ६, ७, १, ६, इच्छति वा १३,
 २, ७, ११, इच्छामि ऐ ६, २०, तै
 २, ८, ८, १२, जै १४०, इषेय वा ६,
 १, २, २०, का १, २, ४, ३, इषे वा
 २८, ४, १, वा ४, १, २, ६, ८, ४, १, ४,
 इषे वा २, २, ४, ४, इषाते वा १,
 ८, १, ८, ४, १, ५, ८, इषिरे वा १,
 ६, १, १, एषियामहे जै १००,
 एषियाम ऐ २, १, १३, इच्छसि
 वा १४, ९, १, १०, इच्छतु वा १३,
 ८, ७, ५, तै २, ४, ५, ५, तैआ १,
 २९, १, इच्छस्व वा २८, ५, जैउ
 १, १७, १, ६, १८, १, ३, ८, ९, इच्छ
 वा ३, ९, ३, १५, ६, ३, ३, ११,
 ७, २, १, ९, इच्छ, ९, ४, १८, तैआ
 ४, २, ८, १, इच्छध्वम् ऐ ७, १३,
 तैआ १, २७, २, इच्छत वा ६,
 २, ३, ५, इच्छत वा ४, ५, १०,
 १, ६, २, ३, १, ३, ७, ९, ३, १, १,
 २, ३, १, १, १६, ८, ७, १, ७, २, १,
 २, ४, १, १३, ४, १, २३, ८, २, १,
 २, २, २, ३, १, ४, ३, ७, ३, १, २,
 ४, १, २, ५, १, २, ३, ३, ४, ६, १,
 २, ३, २, ९, ७, ४, २, ९, १, ७,
 ३३, ५, १, २८, इच्छै वा ४, १,
 ३, ११, इच्छामि ऐ ३, २३,
 ऐच्छत वा ९, १, जै ५७, १८३
 ऐच्छत् वा ८, ५, २, १, ६, २, १,
 १४, ४, २, ४, ता १६, १, १ जै
 २१०, जैउ १, १७, १, ४, ऐच्छत्
 ऐ ३, २२, जै ३५, ११७, ऐच्छत्
 ऐ १, २, ३, ९, ३३, ६, ३, ४, वा
 ३, ४, ३, १, ६, ३, ३, ५, ६, १३,
 १, ४, १, तै २, २, ८, ५, ऐच्छत्
 वा ३, ९, ३, २, ८, ता १८, ५, २,
 ऐच्छम् तैआ १, ९, ३, इच्छत वा

१, ७, २, ४, इच्छेत वा १४, ४, १,
 २७, इच्छेत ऐ १, ८, ३, ३५,
 ८, ७, १५, वा १०, ३, वा १,
 ३, ५, १२, २, १, २, १२, १०, ३,
 ५, १४, ११, ४, २, ६, ८, १४, ४,
 २, २९, ९, ४, ८-१०, १३-१७,
 तै ३, ११, ९, ८, इच्छेत वा १४,
 ९, ४, ११, गो १, १, ६, ८, २२, ३,
 १७, इच्छेरन् ऐ १, ३०, ऐषियुः
 द्व वा १, ९, १, ३०
 इच्छन्- न वा २१, ३, वा १४, ४,
 २, ३०, ६, १०, १, ७, २, १६, तै १,
 ५, ८, १, ३, ६, ८, १, जै १९३,
 -न्त वा ६, १, १, १, जै ७४
 इच्छन्तो- न्ती जैउ १, १८,
 १, ५
 इच्छमान, ना- न वा ९, १, १, १,
 ७, ६, तै १, ६, २, १, २, १, ५, ५,
 ३, ६, ९, १, -न्म् वा ६, ८, वा
 १, ५, ३, ११, ४, ३, -ना तै ३, १,
 २, ६, जैउ १, १८, १, ४, -ना
 तै १, ५, ३, ३, ६, ४, १, २, १, १,
 २, ३, ६, १२, १, तैआ ६, ३, २,
 -नी तै १, ६, २, १
 इच्छ वत् (मत्तु)- न् वा २२, ६, १
 इष्- ष ऐ २, ९, ६, १५, ऐआ १, १,
 ४, वा १, ७, ३, १४, ३, ९, ३, ३२,
 ४, १, १, १३, २, १५, ७, १, १, ७, ५,
 ३, १, ३१, ८, ३, २, ६, तै ३, ५, ७,
 ६ ६, १०-५, ११, ४, १२, २, -ष
 तै २, ४, ८, ११, जैउ ४, ९, १, १,
 -यम् ऐ १, १३ २२ २, ९ ४, ४,
 २-७ ५ १७ २०, २४, ६,
 ७ ऐआ १, ७, ४, ५, २, ७, वा
 २२, ९ २६, १०, २८ ५ वा १, १,
 ४, १८ २, ५, ३, १७, ३, १, १, १३,
 ७, १, २, ८, ७, ३, १, २३, ३३,
 ९, १, २, ५, १२, ४, ३, ४, का १,
 २, ३, ८, ५, ३, १, ६, २, १, ३, ७,
 तै १, १, १, १ ५, २, १, ५,

२१, २, ४, ६, १०, ५, ४, ५, ६, ३,
 ५, १०, ३, १२, २, ८, २, १, ३, २, १,
 ३, ५, ८, ९, ३, ५, ५, ६, १३, १, ७,
 ४, ८, ६, ६, १२, ७, १३, ११, ६, ४,
 तैआ २, ५, १, ४, ६, २, ५, ८, ६,
 ता १, ३, ८, ५, १२, १५, ६, ३,
 २१, ३, ७, गो २, १, ६, ५, १३,
 -षा ऐ ६, १५, वां २८, ५, तै
 १, २, १, ५, गो २, ४, १७, -षाम्
 का १, ४, १, १०, तै २, ८, ७, ७,
 -षे ऐ १, ३६, ५, २१, ऐआ ४,
 १, १, वा १, १, ६, ६, ७, १, २,
 ८, १, १४, २, ३, १, १०, ३, ४, ३, २१,
 ९, ३, ३, ४, २, २, १५, ३, १, १७, ७,
 ४, १, ३, १, ८, ३, ५, १०, १४, २, २,
 २७, का २, २, १, ५, तै १, ४, ४,
 ८, २, ६, ९, १, ३, २, १, ३, ७, ७, ११,
 तैआ ४, १०, १, ५, ८, ६, तां १,
 १, ९, १३, ९, ९, म १, २, ६, गो
 १, १, २९, २, २, १५
 इष्- ष वा ४, ३, १, १७, -षाय
 जैउ ४, १, १, १
 इषयम्- न् तै ३, ६, १०, १,
 -न्त्म् तै ३, ६, १०, ४
 इषि- र वा ९, ४, १, १०, तै १,
 ४, ८, ३, २, ५, ५, ५, ८, ४, १,
 -म् शाआ ७, १, ९, १
 इषोवृषीय- वम् ता १३, ९, ८, ९,
 आ जैआ १, ४०२९
 इष्- -ष्म् वा १, ९, १, २०,
 -ष् वा १, ८, ३, १०
 इष्- -ष् ऐ १, २१, ४, ४, ४, १,
 १५, तैआ १, ११, ८, तां १, १, ३
 एषियमाण एष्य एष्य-एष्य, अद
 इष् कर्तु- तारिम् वा ७, ३, १, ३३
 इष्, ष्टा (इष्) - ष्टां ३, ३,
 वा ९, ३, २, ६, ५, १, ३१, तै
 २, ४, १, ९, ५, ५, १, ६, १४, ६,
 -ष्म् ऐ १, ९, २, ८, ११, १३,

† 'इषो' इति आन मुषा । ‡ 'इच्छध्वम्' आन मुषा । § इति मषा । ¶ १०५११ P111 नञनय ।

३, १८, ४७, ४८, ५१, २८, ६, ३२, ३३, ७, २१, २४; शां ५, २, ४, ७, ७, ४, १, २, ५, १८, १९, ६, १, २१, २, ४, ४, १७, ९, २, ३, ११, ११, २, ३, ९, ५, ५, ७, १-१, ४, ४, ७, १०, ५, ७, ३, १३, २, ८, २, १४, २, ३, ४, ९, ३, २, ३०, का २, २, ३, १७, तै २, ५, ५, २, ३, ५, १०, ५, ७, ५, ४, १२, तैआ २, १५, १, ३, १३, २, प २, ७, ४, १, २, गो १, ३, १३, १४, २, १, २०, २२, २५, ६, ११, -प्या वा १, ८, २, ७, ९, १, १०, ५, १, ३, १३, ५, ४, ३३, ९, ३, ४, ५, ८, १, १, ३, १२, १५, १२, ९, ३, ६, -छाव वा ६, १, २, २२, -छानि वा ४, ४, ३, ११, तैआ १, ३, १, -छावाम् वा ४, ३, १, २३, -छासु वा १, ८, २, ७, -छे शां ६, १३, १९, ६, वा १, ५, ४, १२, ६, १, २, २३, -छेभ्य तै ३, ७, ११, ३, -छौ वा ११, २, ४, ८, ९, का १, ३, ४, १०

इष्ट यजुस्- लुक् वा ४, ४, ३, ११, ता १, ६, ४, ९

इष्ट सिवह कृत्- त वा ४, ३, ५, ७

इष्टा पूर्व- तैम् ऐ ८, १५, वा १३, १, ५, ६, तै ३, ९, १४, ३, १०, १०, १, २, तैआ ६, १, १, १०, १, ३, -तैयो तै ३, ११ ८, ५, -तैव्य ऐ ७, २१, २० जै १२४, -तै वा ८, ६, ३, २३, ९, ५, १, ४, ७, तै ३, ७, १३, ४, ११, ८, ५, -तैने वा १३, १, ५, ६, तै ३, ९, १४, ४, तैआ ६, ४, २, जै १४, गो २, ४, २, ५

इष्टापूर्ते द्विषण- णम् गो २, २, ५

इष्टापूर्ते सुकृत-द्विषण- णम् गो १, २, ६

इष्टापूर्तिन्- -तीं गो. २, १, ५.

इष्टाहोत्रीय- -म् आ जैआ १, १५१, सा २, ३, ८.

इष्टका- -कृत् श. १०, ५, १, ३;

-कर्मन् वा १०, ५, १, ३; -कया

वा ७, ४, २, ३६; ८, ७, १, १२,

-का वा. ६, १, २, २२; २९, ३०, २, १, ८, २०, ८, १, १, ६, ९, ३, ३,

६, ९, ४, ५, ४, १, ८; ५, ४, ८, -का

ऐ ५, २८, वा ६, १, २, २२, २३, २४, २५, २९, ३४, २, १, ९,

१०, २, २९, ७, १, १, १५, ३२, २, १६, २, १, ३, १४, १६, ३, १,

२५, ४४, २, ४, ५, ६, १२, ४, २, ४०, ५, १, ८, ८, २, २, २, ६, ३, ३,

९, १०, ४, ११, ४, १, २७, २, १३, ३, २०, ५, १, ४, ६, २, १७, ३, ६, ७, ६,

१, ३, २, ३, ७, १२, २, ४, ७, १, २, ६, २, ३, ८, १०, १८, १९, ३, १, ८, २, १, ४, १९, २०, २, १, १, ४, ३, ३,

२, १३, १६, १७, १८, १९, ४, ३, ३, ३, १, ८, ४, ३, ६, १०, १, १, ३,

०, १, ८, ९, ४, ८, ६, ११, ४, २, १, २, ४, ५, ७, ३, २, ३, ४, ५, १, ०, ३, ३,

४, १, ५, ७, ८, १०, १२, १४, १, ७, ५, १, ३, ८, ३, ५, ६, तै ३, ११,

१०, ४, १२, ६, १, ५, ७, १, १, ८, १, ३, तैआ ४, १९, १, -प्लानाम्

वा ७, ५, १, ६, ९, ८, ७, ७, २, १८, -कामि वा १४, १, २, २१, वा

१, १, २, १०, -काम् वा २, १, ८, ३, ९, ४०, ७, ४, २, १६, ३३, ८,

३, १, ८, २, १८, ९, ५, १, ६, १, १०, १, ३, २, १, ६, का १, १,

१०, ९, २०, तै १, १, २, ५, ३, ११, १०, १, -काया वा ६, १, २, ३१,

कायाम् वायाम् वा ६, २, २, ४०, ८, १, ४, ५, -के वा ७, ८,

२, २९, ५, १, १२; ८, २, १, १६, ३,

२, ५, ६, ४, २, १४, ६, १, २२, ७, १,

६, -के वा ७, ४, २, १५, तै ३,

१८, ३, १; तैआ. १०, १, ८

इष्टका-चित्ति- -तय वा १०, १,

३, ५, ४, ८, -तिभ्याम् वा १०, १,

३, ६, ७

इष्टका-मात्र- -प्राणाम् वा ८, ७,

२, १७

इष्टका-सम्पु- -त् वा १०, ४,

१, ८

इष्टके(-मास) कृत-विध- -ध

वा १०, २, ६, ११

इष्टके- -द्य ऐ ३, ४०, शा ६,

१५, ८, २, वा १०, १, ५, २, १३,

४, ४, १, तै १, ५, ९, २, ३, ३, १२,

२, १, ४, १, -ये ऐ १, २१, वा

४, ४, १, १५, तैआ १, ११, ८,

ता १५, १, ३, गो २, १, २६,

-ष्टि ए ३, ४०, वा ४, ५, १,

१६, ५, २, ३, ९, ४, ५, ५, ५, ९, ९,

४, ३, १५, ५, १, ४०, ११, १, ५,

११, ५, २, ४, ७, ३, २, १२, ७, २,

१०, ८, २, २१, गो २, १, ११,

१३, -ष्टिमि ते १, २, वा १३,

१, ४, १, ३, ३, ६, ६, तै १, ५, ९,

२, ३, ९, १३, १, ३, १८, १,

१२, २, १, ९, ७, १, ७, -ष्टिम् ऐ

७, ४, वा १७, ९, १९, १, ४,

वा १, ३, ५, १०, २, २, १२, ९, ४,

३, ११, ११, १, ५, ४, २, ५, ३, ४, ५,

३, १, ७, २, २, १३, ३, ८, ६, ४, १,

१२, २, ६, तै ३, ९, १, ४, -ष्टि

वा १३, ४, ३, ६-१४, जै १२८,

-ष्टी वा ६, १५, वा ७, २, ३, ९,

१०, ५, १, १४, ५, १०, ११, गो २, १, २९, २, १८, -ष्टीनाम् ऐ १, २, तै १, ५, ९, २, ३, ९, १३, १,

† अत्रैव पुन प्रयोग । अन्यत्र स्त्री । इष्टकाद्यन्वयस्य स्त्रीत्व प्रतिपादयन्नाह न 'क' नापि 'कम्' इति । ‡ २६४छठे सम्भन मुख् नाम (एष्टि- इष्टि) परित्यज्य √यजते सम्भन परोक्ष नाम व्यवहियते । देवानां परोक्षमियत्वात् इति सा । § 'इष्टि' इति अन्तोदास्यव मुपा । सिन् किर्वाणां भेदाद् इष्टियथ स्यात् । १इष्टि द ।

१२,२,१^१,४,१^१, -छे वा १,३,५,
 १०,१३, १,३,५,४,३,५, -छौं ऐ
 ३, ४५, वा ४,५,८,१५,५,३,५,
 २६, ११,२, ३,७, ता १८,३,२,
 -व्याये ७,४, वा ४,१२, ५,
 ७^१,७,४, वा १, ५,२,११, ६,२,
 ७,४, ५,१, १३, ११,१,५,८, ४,
 ३,२०,१२,४,१,२, तै २,७,५,१,
 ३,८,१,१, गो १,३,२,१, -व्या
 गा १२,११, तै ३, ८,८,३, -व्या
 वा १,३, ५,१०
 इष्टि खू- म् ऐ १,०, तै १,५,१,
 २, ३,१, १३,१, १२,२,१,४,१
 इष्टि पञ्चमन्व- न्चमो प ४,०,
 -न्वा वा १,१, -न्वाम् वा १,
 १, -न्वौ प ४,०
 इष्टि महाव्रत- म् वा ५,५ गो
 २,१,२३
 इष्टि युजक- क वा १४,४,३,३
 इष्टि रूप- म् वा १,५,१,१२
 इष्टिन्(छ+इनि)- इष्टी गो २,१,५
 इष्टा ऐ १, १, ९^१, १०^१, ३, १८,
 ७, ३०, वा ४, ८, १२^१, ५,
 ३, ७^१, १२, ८^१, १६, १०^१, ४२,
 ६, २८, १^१, वा १, ४, १, ४०,
 ५, २, ६, ३, २५, ६, ३, १, ५, ७,
 २,२३,८,१,३०, ३२,३३,३,५,०,
 १७, २,४,४,०, ४,१४^१, ५,१, २,
 ४ ११, ३,१, १,१,४, २,१,८,१,
 ४,१,१,४^१, १, ४,५,२,१२, ७,१,
 १,४,१,१२,१३,१४, ५,३, १, ४,
 ११,१३, ६,२,१,७,१०^१, ०, १६,
 ३८,३९, ३, १,२,६, ३,१७, ९,
 १,१, १४, ३, ४,८^१, ५,१, ५४
 १०,२,३,१८, ११,१,३,१^१, २ ५,
 ६^१, ५, ६, ६, १६ १९, २१, २,
 ४, १०^१, ५,१,१३^१, १७^१, ८,३,
 ५, १२,८,२,१, २,३, ३०, १,२,
 १^१,११, १३,४,१,१,५,१,१,१,१,

६,१,१, ७,१,१४, १४, ३,२,४२,
 ३,१,२,१, का १,३,२, ११,४,१,
 २,८,४,३,१७,५,३, १०, तै २,
 ५,५,०, ३, १०,९,२, ता २०,
 १३,४, २२,१७, १०,१८,७,२५,
 १०,४, जै ८४,८७,१३२, १३८,
 १४१,१५२,१९८^१, गो १,२,२१^१
 इष्ट ऐ १,५,१६,२८,२,२, २२,२,७^१,
 ३,२२,२९,३०^१,४८, वा १, १,
 वाआ २,४, ३,२^१,४, १३, १२,
 ३^१, वा १,६,४,५^१, ७, १,१,१८,
 ३,१,२,२२,४,२२, ८,१, ६,१४,
 १५, वा १,१,१,२^१, २,२, २,२,
 १०^१,३,२^१,४,४,३, तै १, १, ७,
 १,२,१,२^१,५,१५,२१^१, २५-०७,
 ४,२,३, तैआ १, २, ४,४, ३,७,
 ३,४, १०,२, ११,८, १२,५,२३,
 ४,२,७,८, ता १,२,९, ६,१०,
 १९, ९,०,९, म १,३,१३^१,१४^१,
 ७,३,१५,८,२,२,१,१०,३,५,१६,
 २०, जै १३,१५, २३, ४७, ८६,
 १०८, १५४,१६०, १६३, १८६,
 जैउ १,१७,३,५,८,११, २,५,१,
 ७^१, ३,१, १,३,५, ९,४,५, १०,
 ०,५, १ १,१,२,१,३,१, गो १,
 ०,७,४,१५,५, १०^१,२५, इष्टइह
 तैआ १,४,३
 इष्ट-कार- रेण ता १०, ९, १ १०,
 १,११,१
 इष्ट चव- त् वा १३,९,२,५, आ
 जेआ १,२२,१५९
 इष्टे(इड)व- -वेन ता १०,१०,४
 ३०३

१,७, तैआ ४, ४२, १, ईमहे ऐ
 ५,४^१, ऐआ ५,०, २, वा १, ४,
 १,३८, का १,४,१, २,२, तै ३,
 ५,२,३,६,१०,३, तैआ २, ७,०,
 ४,२,३, इयाम् जै १७७
 इयमान- न वा १४, ७, १,१४,
 -नम् वा २६,१२ ईनि-व
 ई-कार- -राम् जै १८०
 ईकार गिचन- नामि वै १,२
 √ईन्, ईक्षते वा ३,३,४,४,४,१४,
 गो १,२,२०, ईक्षन्ते वा ३,१,१,
 ११,जै १०,१६८, ईक्षाम्क्रे ऐ ६,
 १८,३०,७,१६,वा १,६,३,५,२,१,
 २,१४,३,१,१३,५,१,३,२,२६,३,
 २,१,२०,२६,२७, ९,४,१२,२२,
 ४,१, ३,११, ७,४,३,४,२,३,५,३,
 ०, ५, ५,४,८, ९, ५,१,१४,१५,
 १०, ४, २,३, ११, ५,१,४,८,१,
 २, १४,४,२,३, ६, १, ४,२, वा
 १,२,१,९, ४,१, ४,३,१, २,११,
 ५,१,२४, जै ४, १३०, १३५,
 १५१,१९८^१, १९९^१, २०५, जैउ
 २,३,१,३, गो २,६,१,९, ईक्षा-
 षकाते जै १५६, ईक्षाश्चिरे जै
 १०५, ऐक्षत ते २,१६, वा १२,
 ८, वा १,७,३, २, २,४,१,३,
 ५,१,१,२,१३, ३,९, १,३, ६,२,
 १,५-९,१०,४,२, २,२, ६, ५,५,
 ११,१,६,१२,१३, २, ३,३, १२,
 ७,१,१०, १३,७, १,१, ता १८,
 १,३, जै १८, ७१, ७३, ११७,
 १५८,१६०,२१२, जैउ १, १,१,
 २,२,१,२ ३,४,१,४, ४,११,२,७,
 गो १, १, १, १४, ईक्षन ऐ ३,
 २१, ४५, तैआ २, ४, १^१, ३^१,
 ऐक्षेताम् ता १३, ७,१०, ऐक्षन्
 जै १२६,१५५, जैउ ४, १०,३,
 १, पक्षाम् ता १०, १०, ईक्षत
 ऐ ६,२६, जैउ १,१७,०,४

† 'स्वस्ति । अग्निः' 'स्वस्ति । अग्निव्या' 'स्वस्ति । रिष्या' इति पाठान्तराणि । 'स्वस्चरिता इव्या'

ऐक्ष्यत श ३,९,१,२, १०,४,१,
१०.
ईक्ष- -म् श ७,१,२,२३.
ईक्षक- -केण श ७,१,२,११.
ईक्षमाण- -ण ऐ १, २९, शां
२६,३, शा १,५,१,२६, २,३,४,
३५,६,५,४,५, १४,२,२,३५,३८,
का. १, ४, १, २५, २, १, १,२,
-णस्य गो १, १,३, -णाम् श
१४,१,४,१६
ईक्षित- -ते म १,३,२
ईक्षित्वा जै १७,१५२
ईक्ष कार्- -राय तै ३,८,८,१
ईक्ष कृत- -ताय तै ३,८,८,१
ईक्ष्यव(त्→)न्ती(√ईक्ष्)- -न्ती
ऐआ ५,१,१, सा १,४,२
ईक्ष्वित- -तम्शब्द ऐ १,११
ईजान(√यज्)- -न ऐ १,४, ३,७,
श २,४,३,१३, ३,६,२, १५, ९,
२,८,४,५,१,७, १२, ९,२, ११,
१३,८,२,३, का १, ३, २, ११,
तै १,७,७,५,३, ३,९, १८,१, गो
२,३,३, -नस्य श २, ५,४,१०,
४,४,८,४,५,१,६,१३, १३,१,९,
१,३,६,६, का १,५,३, १०, तै
१,५,५,६, -ना श २, ६,१,७,
का १,६, १,६, -नाय ऐ ८, ७,
८, -नामाम् श २,५, ९,१०,२,
३,२,४, का १,५,३, १०, ६,३,
२,४
√ईक्ष्, ईष्टे ऐआ १,५,२, शा ९,
२, श १,४ ३५, तै ३,६,९,१,
ईष्टते ऐ ३५,७,६, सा २५,१५
श १,४,१,३१ ईष्टते श १,८,१,
३१, १२,४,४,२, तै २,४,१,४,
११,३,५,२,२,६,८,२, जै १३६,
ईष्ट ऐ १,२,१, श ४, १,१,२६,
तै २,४,२, ४,७, १२,४, गो १,
१,२९, ईष्टिज् जै २०९, ईष्टा
मष्टे तै १,५,२,३, ३,५,४,१

ईडयतिऽ श १०,३,३,८.
ईडमान- -न तै ३,७, ५,११.
ईडा(डा)न्द्- -म् ऐआ ५,३,२.
ईडि(डि)त्,ता- -तः ऐ ५,१२,श १,
३,४,२,३,४, तै. २, ४, ७,४,६,
८,१,११,३, १६,२, ३, ६,२, १,
तैआ २,६, २, -तम् शो ३, ४,
श १,४, ३,५, ५,३, ११, तै २,
६,७, २,१७, २, -तम्शब्द श
१,५,४,३, -ता श २, ३,१,३,
-ता शब्द वा १,३,१,१.
ईडित-व(त्→)ती- -रयो शा
१,१
ईडि(डि)म्वा जै ४४.
ईडेन्य- -न्य श १, ४,१, २९,
३,५, तै २,४,७,१०, -न्यम् तै
२,६,१७,२, -न्या श १, ५,२,
३, -न्याम् श १, ५, २, ३, तै
३,५,४,१
ईड्य- -ड्य श १, ४,१, ३८, २,
३,४,१४, ३,२,२, २७, का १,
४,१,१२, तै २,४,१,६,६,१८,१,
३,५,२,३,६,३,२,१०,१, ११,६,
२, तैआ १०,१,१६, -ड्यम् वा
३,५, तै २,६,१७,२, ३,६,९,१,
-ड्याय ऐ १,२८
ईति(√ई)- -तय व ५,५,
ईदुन्- क् श ११,५,४,१८
ईदुन्-श श १४,६,४,१
ईदुन्श्च्- -श्चि जै ७४
ईदुन् तैआ २,२,६,१
ईनिधन- नम् ता १०, १०, १,
११,११,२६,२१,२,७, जैआ २,
१४,१, -नेम ता २१, २,१, सा
२,५,३
ईदुन्स्व(√आय)- -स्वम् जै ८६, गो
१,५,२४, -स्वन्त ऐआ १, १,
१, शां २१,१, श १४, ७, २,
२५, १ १, ६
ईदुम् ऐ १,१३, २२, २, २०,३, २२,

५, ५,६,११,३५, ऐआ ३, २, ४,
शांआ ८,६, वा. १३,५,२,१८,
१४, १,१,२,५,५,५,१६, तै २,५,
८,९, तैआ १,३,१; २,१५,१,४,
२६, १, जै १६४,२०९
ईदुमान- √ईद्
ईदियिस्(√१इ)- -वासम् श ६,८,१,
१३,२,२,३,३०,३६
√ईर्, ईरते श १, ४, १, १२, १२,
४, ४, ५, जै १६४, ऐरत शा
२९,६
ईरयति ऐ. २,५, तां १२, ३, ६,
ईरय ऐ. ५,२१, ऐरयत् ऐआ १,
३,४, ऐरयन् श १, २, ५, १९,
का २,२,३,१८, ऐरयेयाम् ऐ ६,
१५, ईरयेयम् जै १९७
ईरयन्- -न् तै २,५,४,५
ईरि(त्→)ता- -तया ऐ २,५
ईर्म- -र्म ता ४,२,१०, -र्म तै २,
८,६,६, -र्मो श १०, ६,५,२०
ईर्म तस्() तां २१,१,७, जै १४९
ईय ता- -म् ऐआ १,५,१
ईयोस्य- -ये तैआ १,२८,१
ईयु- -यु जै १९७
√ईश्, √ईद् द
√ईश, ईष्टे श १,७, ३,१, २,४,३,
८,३, १२, २,३,४,८, ३, ६, २,
२०, ५,३, ३, ३, ४,३, १५, ६,
१,३,१७, १२,७,३, २०, १३,८,
३,२, ईष्टे श १,८,३, १२, २,४,
१,५,५, ६,२, १३, ३,३, ४,२,६,
७,३, ११, ४,३, ४, ७, ५,५,७,
५,१,२,१६, ११,८, ४, ११, ५,१,१,
९,१,२,१६, ११,८,३,४, १३,३,
८,२,८,२,४,४,८, का १, ४, २,
२,६, २,७, इतो ऐ १, १६,३०,
७,१६, एआ २,१,२,५, ४,१,१,
श २,३,४,३,७, का १,४,१,२६,
तै २,८,१, ४, ५, ९, ईश तै १,
४,७, १, २, ५, ५ १ तैआ ३,

१ 'अन्तरिक्ष' इत्यस्य निर्वचने प्रयोग । २ 'ई' इत्यश्वत्थराजकुति सा । ३ 'एल्यति ?' इति सा । ४ ईर्म आ

११,६,१०,१,२, जै १८०,१८६,
 १९९, जैठ १,१,५,३, १६,३,५,
 २,३,१,३,३,२,५,५,६,८, गो २,
 २,६, ईशाति ऐ १,४, २, ३८,
 ईशाते शा ३,९, शा ९, ३,५,५,
 ईशात शा २,४,२,२,४, ६,१,४,२,
 ५,३,३,१३, ७,२,२,१०, ९, १,
 २,५,१४,४,२,२,८, का १, ३,३,
 २०, ईशापे ऐआ ५, २,२, शा
 ९,२,३, ३२, तै ३, ७,६, २,२,
 म १, ८, ६, ईशिवत्ते जै ९९,
 ईशान शा १,७,१, ७, तै २, ४,
 ४,७,८,१२,३,२, १,५, ईसात
 ऐ ३,४४

ईश,शा- न शा १२,७, १,८, तैआ
 १०, ३८, १, -शम् तैआ १०,
 १०,१, -शा जैठ २, ३,१, ५,७,
 ९, -शान् म २, ४,१३, -शाम्
 शा १२, ७, २,८, -शाथम् जै
 १९८ -शाथे तै २, ६,१४,६

इशान,ना- -०न म २, ४, १३
 -न शा ६, ८, शाआ ११, २,
 ५,६, शा ५, ४,४,१२, ६, १,३,
 १७, १४, ४,२, २३, ७, २,२४,
 ८,८,१,९,३,१०, तै १,५,५,२,
 ४,२,८,५,३, ३, १०,८,९, तैआ
 ३,१२, १, १०, ४,७,१, जै २८,
 जैठ १,९,२,३,३,५, २,२, -नम्
 ऐ ४, १०, शाआ ११, १, शा
 १४,७,२,१८, तै ७, ४, ७, ११,
 तैआ ३, १५, १, जै ७८,८५,१,
 १४६, -ना ऐआ ३, २, ५, तै
 ३,१२,३,२, -ना तै २,५,८,५
 तैआ४,४,४, -०वे शाआ४,१०
 ईश्वर शा- र ए १,१४,२५, २, ७,
 २०, ३,१८,४८, ७,२९, ३३,८,
 ७, ऐआ १,१,१, २,३, ५,६,
 गां ११,८,१९,२,२७,१, शाआ
 १,८, शा १,१,२, २२, २,१,४,

१९-२२,३, ४,६, ५, १, १,९,
 ९,५,२,१,३, १०,१,४, १३,११,
 ४,२,१,४,९,१३,१४, ५, ४,१३,
 १४,७,२,४, १२,४,१, ४,२,७,९,
 ३,६-९, ५,१,१४-१७, १३, १,
 २,४,३,४,३,३,५,८,४,११, १४,
 ४,२,१९, का १,१,४, १९-२२,
 ४,१,५,२,९,२,१,२,१५, तै १,
 १,८,४, ३,७,६,७, १०, १०,८,
 ३,१,२,२,८,५, ३,५,२, ८,९,३,
 १२,२,९, १३,२, तैआ ५, ३,७,
 ४, ७, ९, ११, १०, ४७, १, ता
 ९,१०, २१, १९, ९,५,१, २१,४,
 ११, जै ३०, ३५, ३६, ३८,
 ६२, ११३, १४४, १८४, जैठ
 १,७,२,३,१७,२,३, २,५,३,२९,
 ३, ५, गो २,३,६, ६,१४, -रम्
 तै २, २, १,५, ता ७, ७, १५
 -रा शा १०, २, १७, ९, तै १,
 ३,१,४,६, ता २, २, ३, १७,३,
 गो १, ३, २३, -रा ऐ १, १०,
 शा ७, ८, तै ३, २, ८, ८, ता
 १९,८,६, जै १६५, गो २, ५,
 ५, -राय ५, ३-१२, -री ऐ
 १,३०, शा १२,४, ३,४, १४,९,
 ४,१३-१७

ईश्वरी- म् तैआ १०,१,१०
 √ईप्, ईपते तैआ १, ३, १, ईपे ऐ
 ६,३०, गो २,६,९
 ईपमाण- णा ऐ ३, २०, तै २,
 ८,३,५, सा ३,७,५
 ईपा- पाम् शा १,१,२,१२, -पे शा
 ३,९,३३
 ईपय- म्इव ता ११, १० १८,
 १९,१३,९,११-२०, जै १७३
 ईपयइव शा २,५,२,१४, नां ६,
 ७,१९
 ईश्विइवयोतिस्- पी आ २,१२,
 ९, जैआ २,२२,११

उ

उ ऐ १,२,६,१३, २४, २९,३०, २,
 २,३,७,१८, ऐआ १, १, १,३,
 ३, ३, २, १,८, ५, १, ६, सा
 १, ५, २,८, ३, १, ५, ४, ७,
 शाआ १,१,३,३,४,६,७, २,१,
 १०, १७, सा १, ६, ४, २१,
 ७, १, ३, १८, ३,३, ३, १२,
 १९,३,२,१२,१४, ५, २,२,३,
 का १,१, १,३, ५,९, १०, तै
 १,६,१,३,३,१,१३,२१,२,३,
 ५,३,१,१,५,५,६, तैआ १,११,
 ४,२४,४,२,५, ३,२६,७, ३, १४,
 १,३,४, ४,११,८, २०,३, ६,४,
 १, ता १३,१२,१३, १६,१२,४,
 जै १५,१७,१८,१८०,१९२,
 जैठ १,१,१, ७,८, २,४, ३,३,
 ६,२,६,७, १,१, म १, ३, १३,
 २,१,१६,६,३, सा ४, ५, २,१०,
 ३,७, सा १,१,१३,४,२०, ३,४,
 २, गो १,१,१५,४, १८,१९,२,
 १,२४,२६,५,१५, ६,३,१४,१६

उक् ॥ शा १०,६,२,८-१०
 उकार- र ऐ ५,३२

उक्,का(√वच)- क्त ऐ ८,१, शा
 ६,४,२,७,३,७,४,११, १८,६,१,
 १३,४, १,२,११, १५, ७,१, ७,
 १५, १६, २६,२, १,९, ३,६,
 ८,१, ७, ११, १२, २, ९, ११,
 ९, १, १, ४०, २, १, १३, ३,
 १,७, ३,७, ३, ३१, ३,५, ३९,
 ४,५,३,२,२,४,४, ४,१,५,७ १३,
 ३, ५, ७,१०, १५, ५, १, ३०,
 ४०, ४७, १४, १,१, १९, २२,
 तैआ १,१२,५, -क्तम् २,३७,
 ४,२६,६,२,५,२६,८,२, १७,२६,
 ऐआ १,३, ३, ४,६, ८, २,१,
 १,४,५, ६,८, २,४, ३, ५, ६, ६,

† 'शानाम्' इति मुपा चिन्त्य । ‡ 'ईशारा' इति मुपा चिन्त्य ह वाच ३४,२ । § 'ईश्वार' इति मुपा चिन्त्य । ¶ 'इषाद्विइवयोतिपी' इति मुपा । ॥ 'उक्' इत्ययं विपरीत पदम् ।

८, ५, १, ३, १, ५, ६, २, ३, ४, शा
 ४, ९-१३, ६, ३, ४, ५, ६, ८, ७,
 १०, ८, ६, १५, १, २, १६, १, ३,
 १०, १०, ७, ८, ९, २०, ३, ४,
 २१, ३, ४, २२, १, २, ३, ५, ८,
 २३, १, ३, ६, ७, ८, २४, २, ७,
 ६, ७, ८, २५, ३, ६, ८, ९, १०,
 ११, १५, २६, ८, १७, २७, २,
 २८, २, ३, २९, ३, ६, ७, ३०,
 १, २, ३, ९, ११, शांता १, ३,
 ५, २, ४, शा १४, १, १, २५,
 तैआ १, १०, ५, गो १, १, ९,
 १५, २२, ३९, २, १, ७, ९, १६, १७,
 २०, २३, २, १, २१, २३, २६,
 २, ५, ४, ३, १७, ५, ९, -का शा
 १, ६, १, २०, जैउ ४, ११, २, ६,
 गो १, २, १६, -कानि ता १२,
 ६, ६, -कायाम् ऐ ७, १६, -कै
 ऐ ७, ७, गो २, ३, १०, -केन
 जै १५१

उक्त प्रत्युक्त- म् श ११, ५, १, १०
 उक्त ब्राह्मण- ण शांता २, ५
 उक्ता(-काडअ)नुनास(न→)ना श
 १४, ७, ३, २५
 उक्ती(काडअ)क- क ज १४०
 उक्ती(काडअ)पनिपठ- रु श
 १४, ६, ११, १
 उक्ता ऐ ३७, ६, ३४, ७ १४ ८
 २२, शा १८, ५ शांता ६, ७,
 शा ४, २, २, १४, ३, १, १ ६, ८,
 १३, १५, ५ १ ३, १४, तै ३२
 १, ३ ता १८, २, ९ जै २१, २७
 जैउ ३, ३, ४, ८, व ३ सा
 १, ३ १, ५ ५-७, २७ १३
 उक्ती- कथम् ऐ २ १७, ३७,
 ३, २, ३, ४ १२, १८, २० ३१,
 ३८, १०, ४, १०, २२, ६, १४,
 ऐआ १, २ १, २, ३, ७, २, १, २८
 ४, ३, १, ४, ६, शां ११, ८,
 १४, ३, ५, ४, १, १, २, ३, ४, १६

४, ९, ११, १०, ८, २८, ७, शांता
 १, ८, ८, २, १, ४, ६, ५, ३, शा १,
 ७, ४, ४, ४, २, ३, ७, ५, १, ८, ८,
 ६, १, ७-८, ६, २, ३, ४, ९, १, १,
 ४, ७, ३, ३, १९, ५, १, ६, ३, ३,
 १०, १०, १, १, १, ४-६, ७, १, २,
 ३, ४, ५, ९, ७, ३, ४, १, ४, १३,
 १०, २१-२३, १, २, १, १, २०,
 १२, ३, ३, १४, ८, ३, २७, २८,
 १४, ४, १-३, ८, १४, १, तै १,
 २, ३, ४, तां ४, ३, १३, ९, १, ३६,
 १६, ११, ८, १८, ६, २२, जैउ १,
 १३, १, २, १४, ४, १, ३, १, ३, २,
 ६, ९, ११, १३, ४, १, ६, ४, १, १,
 ४ १, ५, गो १, ५, १०, २, ३, १०,
 १०, ४, १४, १५, १६, १७, ४,
 ५, ७, १०, ६, ७, -कथम् शां
 ३०, ११, शा ९, १, १, ४४, ३, ३,
 १९, १०, ६, ३, ८, १०, १४, ८, १४,
 १, तां ४, ७, २, ७, २, १, २५, जैउ
 ३, १, ३, ३, ३, ५, -कथा ऐआ
 १, २, २, ३, ८, ता १८, ६, १,
 -कथात् शा १२, ६, १, ४, १,
 -कथागाम् ऐ ३, १०, ११, २, १,
 ४, १, २, २, ऐआ १, २, १, शा
 ११, ८, १७, ३, २, २, १, तै २, २,
 ८, ७, ता ३, ११, २, ३, ८, ८, ११,
 २, १, ७, ११, १०, ४, ७, १, ११
 ५, १६ १०, ११, १८, ५, २, ३, ६,
 १, ७, गो २, १, १०, -कथानि ए
 २, ३, ८, ३, १८ ४९, ४, १, १०,
 ६, १४, ३, ६, ऐआ १ ३, ८, शा
 ११, ८, १२ २, १६, ११, १७
 ७, २, १, ५, २, ८ १०, २९, ८, ३०,
 १०, ११, शा ३, ९ ३, ३, ३ ४ २,
 ५, १, ४, ३ ३, ७, ४, ३, ११, ६, ३, ३,
 ५, १, ३, १, ९, २, ३, ९, १२, ३, ४,
 २, १३, ५, ३, १०, ४, १०, २०,
 तै १, २, २, ३, ८, ७, २, तैआ ५
 ६, ३, ता ४, ५ १८, ५, १०, ५

८, ८, १, २, ८, १०, ३, ५, ७, ९, ९,
 १, १, २६, २७, ७, ११, ११, ११,
 २, ६, १३, ६, २, १४, ६, १, १५, ६,
 १, १६, ५, २, ५, १०, २, १२, १७, ३,
 ४, १८, ५, २, ४, ६, २, ४, ८, ६, १९,
 ६, ३, १६, ६, २०, २, १, ३, १, ५,
 १, ८, १, ९, १, ११, २, ७, ८, २, १, ६,
 १, ९, १, ११, १, ६, १३, १, १०, ५
 ३, ११, जै १३, १, १६, गो १,
 ३, ५, २, ३, १६, ४, ४, ११, १३, १८,
 ५, ४, १०, ६, ६, ७, १५, -कथा-
 म्याम् शा ८, ६, १, ९, -कथाइम्
 (=उथम्) ऐआ २, १, ४, कथे
 ऐ ३, २, ०, ५, ३, ४, ऐआ ३, २, ३,
 ५, ३, १, शा २०, ३, ३०, १,
 शांता २, १, १६, शा ८, ६, १, १,
 तैआ ७, ६, ३, ता २१, १०, ३,
 गो २, ४, ११, १०, १३, ६, ६, ९,
 -कथेन शा २, ३, ३, २०, ८, ६, १,
 ५-८, ९, १, १, ४, ४, ३, ३, १९,
 १०, १, १, ५, ४, १, १३, तां ८, ८,
 ८, ९, २, ९, -कथेभ्य ऐ ३, ४, ९,
 ६, १, ४, शा ४, २, ३, ६, १५, तां
 ९, ७, ११, २०, ११, ८, -कथेपु
 ऐ ३, ४, ९, शा ११, ४, ३, १, १,
 ता ३, ११, ३, -कथे ऐआ १,
 ३, ५, १, १, ६, शा ५, ५, ३, ३, तै
 २, २, ८, ७, ३, ६, १०, ४, तां २०,
 १, ३, ६, २, ७, गो २, ३, १, ५, ४,
 ४, १८
 उक्थ ल- म् तै २, २, ८, ५,
 जै ६३
 उक्थ दोह- द ऐआ ५, ३, १
 उक्थ पत्र- त्र शा ९, २, ३, ९
 उक्थ पात्र- म् ऐआ ५, ३, २
 उक्थ प्रतिपद्- व शा २९, ४
 उक्थ मुख- म् गो २, ३, १३-
 १५, ४, १, २, ३, १५ १७, -खानि
 शा १७, ९, -खाय गो २ ३,
 १६, ४, ४, १८, -खे ऐ २, ३, ५,

† उक्थ √ स्वाने रप्याहु ऐआ २ ४, तै २, २, ८, ७ । ‡ 'उक्थम्' इति G अनवधानप्रसक्त । § 'उक्थय' स्थाने 'उक्थय' इति C

३७, ऐआ १,२,४, शां २९,३^१,
 गो २,४,१३,१४
 उक्त्य मुखीय,या- खीययो शां
 २२,८, -खीया वा २५,५,५^१,६,
 -खीयाया शा २५,६,८, -खीये
 शा २९,४^१
 उक्त्य-यायवा- -या शा १६,
 ११,२८,१०,२९,८,३०,१०
 उक्त्य वत्- -वत् ऐआ १,२,१^१,
 २,३,७, -वन्तौ ऐ ३,१, -वान्
 ऐ ३,१^१
 उक्त्य विद्(√विद्) - -व्,त्
 शा १४,८,१४,१
 उक्त्य विध- -ध शा १०, ६,२,
 १०, -धम् शा १०,६,२, १०
 उक्त्य वीर्य- -र्यम् शा १४, १,
 १६,४,शाआ २,१६, -र्यस्य ऐआ
 ५,३, १, -र्योणि ऐआ ५, १,५
 उक्त्य शस्() गो २,३,९
 उक्त्य-वासु(√वासु) - -वा ऐ
 ३,१२^१, ऐआ ५, ३,२, ३^१, शा
 १४,३^१, गो २,३,१०
 उक्त्य शस- -म् शा १०,५,२,५
 उक्त्य गृह- -घं गो १,५,२४
 उक्त्य शु(ष्म→)प्ता- -प्ता तै
 २,४,५,२
 उक्त्य सम्पद्- -दम् ऐआ ५,
 ३,१
 उक्त्य स्थाली- -ली तै १,४,१,
 ५, -स्था तै १,४,१,५
 उक्त्या(←क्य) मद्- -दा तै २,
 ६,१५,२, -दानि ऐ २,३८^१, -दै
 तैआ ३,८,१
 उक्त्यावी ङ- -व्यम् शा ४ २,३,
 १०,१५
 उक्त्याइ(क्यऽअह्व-)- -हानि
 गो १,५,११

उक्तियन्(क्य+इनि)- -न ऐ
 ३,१, ऐआ १,२,१, -नम् तै २,
 ६,१७,७
 उक्तियनी- -न्य ऐ ६,१३^१,१४^१
 उक्त्यर्ध- -र्ध ऐ ३,४१, ४, १२^१,
 १७^१, ५,२,८,४^१, ऐआ १, ५,३,
 शा २१,२,२२,५,२४,९, शा ३,
 ९,३,३३,४,२,२, १,५,१४, ४,२,
 १८, ५,४,५,९, ३,३, १२, २,२,
 ७^१,१३,५,१,२, ३,९,४,९, ६,१,
 ८^१,१,७,१,४, तै १, ३,४, १,
 ८,७,२,२,७, ६, १, ८, १,४, ३,
 १०,९,८,१०,४, ता ४, १, ६^१,
 ९,४,१५^१, १६, १०, १, १२^१,
 १७,२,४^१ १८,५,१,२४^१, १९,
 २,११^१,६,३^१, १६, १,६, २०,
 ६^१,१२, १^१, १४, १^१,१५, १^१,
 २२, २, १^१, ८,१^१, १३,१^१,
 १४,१^१,१७,१^१, २५, १, १,९,२,
 १,८,१^१, १०,७,८, १३, १^१,
 जै १४७, १३०^१, ष ३, ११,
 गो १,४,२०, ५,२३, २, २,१४,
 -क्यम् ऐ १,१९,२९^१, ३,४१,
 ऐआ १,२, १^१, शा ८,४, ९,३,
 १९,९, २१,२, २६, १०^१, १३,
 १७, ३०, ३, शा ४,३,३,२,५,४,
 ७,६,३, १०,८^१, ५,१,२,१९, ७,
 ३,१,२९^१, तै १,३, २,१, ४,१,
 ५,३, २,४,२, २,२,४,३, तां ४,
 २,१०, २०,११,६, २४, १५,१^१,
 ष ४,२, सा १,४,३, गो २, ४,
 १५ -क्यस्य ऐ ३, ४१,
 -क्यवा ऐ ४, १५, २३, शा
 २४,९,शा १२,२,१,६,२,६, तै १,
 २ २,१,२, ता ४,५ १७^१, १०,
 ४,५^१, २२,१७,१^१, २४,११,१^१,

जै १७^१, गो १, ४, २०, २, १,
 २२, -क्यवात् शा १२, २, १,६,
 २,५,१२, गो २, ५, ६, -क्यवा-
 नाम् शा १२,२,१, ६,७, २,१२,
 जै ६३, १३०, गो १,५,१, २३,
 -क्ययानि शा २१,५^१, २२,९,
 शा १,२,३,५,१२, १३, -क्यये ऐ
 ६,१५, ष ४,२, -क्ययेन छ ११,
 ५,५,५, तै १,३,४,२^१, २,७,१४,
 १, ३, १२, ५,७, -क्येषु तै २,
 ७, १५, ६॥, -क्यै ता २२,
 १४,५, जै ६३^१, -क्यौ वा १३,
 ६,१,९
 उक्त्य पात्र- -म् शा ४,५,५,८,
 १२
 उक्त्य स्थाली- -ली शा ४, २,
 २,१६
 उक्त्यो(क्यऽउ)क्य- -क्यानि
 शा १६,११,३०,२
 √उक्त्य, उक्तित शा ११,५,५,१३
 उक्त्यन्- -क्षण तै १,४,२,२, -क्षा
 ऐ ५,८, शा २३, ३^१, शा ८,२,
 ४,७, ९,२,३,१८^१, तै २,६,१८,
 ४, जै १,१, ४, ३, -क्षाण शा
 ८,२,४,७, तै २, ७, ११,१, तां
 २१, १४, १२, -क्षाणम् ऐ १,
 १५, शा ८, २, ४, ७, तै २, ६,
 १७,७, -क्ष्ण तै २, ५, ११,१,
 ता २१,१४,५,७,८^१
 उक्त्य-उक्त्य
 उक्त्य वत्(←शा)- -शा शा ४,
 ५,१,९
 उक्त्य नेह्य- -ता शा २२,४,४,६
 उक्त्य शर्पत- -तानि जै २०४
 उक्षा(क्षऽअ-)घ- -घाय ऐ ६,
 १०, शा २८,३, गो २,२,२०
 उक्षित- -त् तै १,२,१,१२

ङि क्यऽअव्य- इति पदविभाग । √अव्यते उ म । 'क्या वी' इति MW । तु य २२,१०६,३४,५७ ।
 ङान्त मुपा स्वरधिन्य । † मुपा चित्य । अत्र 'उक्त्य' इत्यस्य स्थाने 'उक्त्य' इत्यस्य प्रयोगो पठ्योय काचिन्वेन
 आभ्रशतया वेति C । ‡ 'उक्त्यम्' इति आन मुपा । णि 'क्या' इति मुपा चित्य । ङा 'उक्त्या' इति आन
 मुपा । † मुपा स्वरधिन्य ।

उद्गण-वेष्टित- -म् वा ५, ३, १, ११.
 उद्गणोरन्ध्र- -न्ध्र तां १३, ९, १९
 उल्ला- खया दा. द, उ, १, २२,
 -खा दा १, ७, १, १०, द, २, २,
 २३-२५, ५, २, १७, २२, ३,
 ४, ८, ५, १५, ६, १, २३, २, १, ५, ८,
 १५, १६, ४, ८, ७, १, २२, २३,
 २४, २७, २८, ७, १, १, ४, ४, ३,
 ४४, २, १, २, १, ५, ६, ५, १, २६,
 २७, ३८, २, १, २, ३, ७, ४, ३, १०,
 ४, १, १, २, ४, ३, १४, तै ३, २,
 ३, २, -खाम् दा १, ७, १, ११, द,
 २, २, २३, ३०, ३, ३, १५, १६, ५,
 १, १०, ११, २, ११, १४, १६,
 २१, ३, ३, ५, ४, ४, १४, ६, १, २२,
 ४, ९, १०, ७, ५, १, २६, २७, २८,
 १०, १, ५, १, ५, ५, ७, का १, ३,
 ३, २०, -खाया दा ७, ५, १, २८,
 -खायाम् दा ६, २, २, २७, ५, २,
 ६, ६, १, २२, ४, ९, ७, २, ११, ४,
 १४, ८, २, ८, ७, १, ३, ५, ६, ५, २,
 १, २, ३, ७, ४, ३, १०, ४, १, १, २,
 २, २६, २९, -खाधि दा ६, ६, ४,
 ८, -खे दा ६, ५, ४, ४-७, -खे
 तै ३, ७, ४, १३, जै १५२
 उल्ला समरणी (य-) वा (ग+छ)
 -या दा १९, १, -याया गो १,
 ५, २२ -यायाम् गो १, ५, २२
 उह्य- ह्य दा ६, ६, ४, १०, ८
 ३, १, ४, -ह्यम् दा ९, २, ३,
 २४, -ह्यस्य दा ८, २, १, ४
 उग्रम् (√उच् §) - म् ए ५, १८,
 ६, ११, एआ १, २, २, ५
 १, १, २, २, दा २४, २, ८,
 तैआ ३, १५, १, गो २, २,
 २१, -म ए १, २५ ३, १९,
 ८, ३, ऐआ १, २, ३, ४, ७, १,
 १, ६, २, दा ६, ५, २, २, दा १

४, ६, ४, ६, ६, १, ३, १३, तै १,
 ५, ८, ३, २, ४, ६, १२, ७, १, ७, ७,
 ८, १, १६, १, ८, २, ७, ३, ४, ५, ४,
 १, ३, १, २, ८, ५, २, १२, ९, ६,
 तैआ ४, २५, १, जै १६७, जैउ
 ४, ५, १, ७, २, १०, -मम् ए ५,
 ४, ५, ७, ३, १, ३, ३, ४, ८, १, ३,
 ४, गां २२, ९, दा ३, ३, ४, १५,
 ४, ४, २३-२५, ४, ३, ३, १४, १४,
 ५, ५, १६, तै १, ५, ९, ५, ६, २,
 ४, ४, ३, ५, ६, १, ८, १, ७, १२, ३,
 १५, ६, ८, ३, ४, ५, ८, ९, ७, तैआ
 २, ३, १, १०, १, १६, तां ७, ५,
 २, म २, ६, १८, जैउ १, १६,
 २, ८, -मस्य म २, ५, ११, -म
 तै २, ७, १७, १, ३, ७, १३, ४,
 तैआ ४, २०, ३, २३, १, -म
 दा १४, ७, १, ४, ३, ४, ४, -म
 तै २, ४, ४, ३, ५, २, ३, -म
 १०, १, १३, -मामि तै १, ५, ८,
 ३, -माम् तै १, ७, ७, २, -म
 ऐआ १, ५, २, -मे तै ३, १२,
 ९, ६, -मेपु तै २, ८, ८, ७, -मे
 तै ३, ८, ५, १
 उग्र गाय- धम्डव, -धे तां १४,
 ८, ४, ८, १५, २, ६, ९
 उग्र देव- य तैआ ५, ४, १२, ता
 १४, ३, १७, २३, १६, ११, जै
 १४
 उग्र पुत्र- प्र दा १४, ६, ८, २
 उग्रम् प(इय-)इया- इया तैआ
 २, ४, १ -इय तैआ २, ४, १
 उग्र वव- व ए ८, २, ३
 उग्र सेन- म् दा १३, ५, ४, ३
 उच्च (√वच्)- धाय तै ३, ७,
 १०, २
 उच्चर (√वर्), उच्चरति दा ७,
 १, ११ १० १, १, ११ उच्चरति

दा ६, ३, १, ३, ७, १४, ६, ११, ३,
 ७, १, ५, उच्चरत तां ८, ५, ४,
 ५ १, ३, उच्चरत् तैआ ४, ४, २,
 ५, उच्चोत् दा १४, ५, १, २, ३
 उच्चारयन्ति गो १, १, २, ४
 √उच्चारण्य (√च्चारण्य), उच्चारण्यत्
 दां ७, २, १
 उच्चार- र प १, ३
 उच्च शस् () गो १, ३, ७, ९
 उच्चा तैआ १, ११, २, तां १२, ३,
 १, जैउ १, १२, ३, ५, ता २, ६,
 १, ८, ५, ३, ५, ७, गो १, २, ९
 उच्चा (षड्भा-) वच्, चा- चम् दां ७,
 १, दा १३, ५, १, ७, १४, ५, १,
 १९, ७, १, १, ४, -चाडव प २, ७,
 -चा दां २५, ११, वा १, ४, १,
 २३, ५, ४, -चा ह्य दा २, ३, ४,
 ३२, -चाम्डव प २, ३, -चे
 दा २, ३, ४, ३२, वा १, ४, १,
 २३
 उच्चैस् () ऐ २, ७, ३, ९, दा १, ४,
 १, ३, ६, ३, २, ७, ४, ६, ७, १८, ६,
 ५, ३, ४, ७, १, २, १८, ९, ४, ३,
 १५, ५, १, १०, ११, २, ७, १५, ४,
 २, ६, वा १, २, ३, १३, गो २,
 ३, ३, ५, ४
 उच्चै धवस्- वम् जै १५, ३,
 जैउ ३, ६, १, ३, -वा जैउ ३,
 ६, १, १, २
 उच्चैर्घोष- य ऐ ३, ४, ४, ९
 उच्चैर्वलि- लि ऐ ३, ७
 उच्चैस्तराम् ए ३, ७, २, ४, गो २,
 ३, ३, -म्डव ऐ ३, २, ४, वा
 १, ३, १, ६, गो २, ३, २, २
 उच्च्यु (√च्यु), उच्च्यावयताव ऐ
 २, ६
 √उच्च्यु, उच्च्यन्तु तै २, ८, ९, ९,
 उच्च्यन्तु ऐ ५, १८

† उद्गणो विकार स्थायुः सा । ‡ उच्चि' मुषा । § उष्णा, √उज्जे √जन् वी 'ओजस्वत्' इति MW प्रथम्य ।
 ¶ 'उष्मा' मुषा स्वरधिन्य । ‖ तै १, ८, २२, ८, 'उच्चारण्येत्' इति पाठ । अ ७, २९, १ 'आचरण्यात् इति
 पाठ (गद) । शांभो २, ४, ३, द ।

उच्छिद् (द्व/छिद्), उच्छिद्यत् ऐआ
 १, २, ४
 उच्छिद्ये ऐआ १, २, ४
 उच्छेत्तवै वा १, २, ५, १०
 उच्छिप् (द्व/शिप्) उच्छिपति तै १,
 १, ६, ८, २, २, ६, ४, उच्छिपन्ति
 तै १, २, ६, ४, उच्छिपेत् तै १, १,
 ६, ८, २, २, ६, ४, उ, उच्छिप्यात्
 तै ३, २, २, ४, उच्छिप्ये तै ३,
 ७, ६, २, ४
 उच्छिप्येते ऐ ५, ३, वा १३,
 १, १, १, तै† १, १, ९, ३,
 ३, ८, २, ३, ता १०, ५, १०,
 उच्छिप्येते तै १, ४, १०, ०,
 उदशिष्यन्त ता ८, १, ४, १३, ४
 १७, उच्छिप्ये तै २, ४, १, २, ३, ७, ६,
 १७, २, ४, तैआ २, ५, ०
 उच्छिष्ट-म् ऐ ७, १७, शाआ ११,
 ८, वा ४, ४, ३, १२, का १, ६,
 १, ३०, तैआ ५, ८, १३, १०, २३, १,
 गो १, २, १५, -हेन गो १, २, १५
 उच्छेपण- णम् तै १, १, ९, १, २, ३,
 -णस्य तै १, ८, ६, २, -णस्य तै
 १, १, ९, ३, ४, -णेन तै १, ७, ८, ५
 उच्छेपण भाग- वा तै १, ७, ८, ५,
 उच्छेपण भाग- ज १ गो १,
 २ १५
 उच्छी (द्व/शी), उच्छीयाते वा ४, ५,
 ७, ५
 उच्छोषु(का→)का (द्व/शुप्)-का
 वा १२, १, १, २, गो १, ४, २
 उच्छ्रय् (द्व/श्रय्), उद् श्रयाय वा
 ६, ७, ३, ८, म १, ७, १०
 उच्छ्रि (द्व/शि), उच्छ्रियति वा २, १,
 ४, १६, ३, २, १, ३, ५, ६, १, १५, ७,
 १, १४, ७, १, २, ११, १३, २, १,
 २, ८, ३, १२ तै २, ९, ७ १, तां ६, ४,

२, ४ ४, ३, उच्छ्रयन्ति वा
 १०, १, १२, १, १, वा ३, ७,
 २, ४, ८, ४, ६, ७, ८, उच्छ्रियिष्यु
 वा ३, ७, ३, २, उच्छ्रयतु ता ६,
 ४, २, ४ ४, ३, उच्छ्रयतात् वा
 १३, ५, २, ६, तै ३, ९, ७, १,
 उच्छ्रयस्व ऐ २, २, वा १०, २,
 वा ३, २, १, ३, ५, तै ३, ६, १, १,
 २, ता १, ५, ५, उदश्रयते ऐ ३,
 ४, २, उदश्रयन् ऐ २, ३, वा २,
 १, ४, १६, ७, १, २, ६, उदश्रयन्
 वा ७, १, ०, ६, ११, उच्छ्रयेत् वा
 ३, ७, ३, ४, ५, १३, ८, ३, १२,
 गो १, ३, २, १
 उच्छ्रीयते वा ३, ७, २, ८
 उच्छ्रापय वा १३, २, ९, २, ५,
 २, ६ उदसिष्रियत् वा ३, ७, १,
 १७, १८
 उच्छ्राय- -यम् जैउ १, १, ५, ७,
 -यौ वा ३, ५, ३, २, ४
 उच्छ्रायी- यीभ्याम् वा ३, ५, ३, ९
 उच्छ्रित- त वा ३, ७, ३, १, -तम्
 उच्च वा १, ४, ४, ८, -ता वा
 ३, ७, २, २, ३, १
 उच्छ्रित व(त्→)ती- ती वा
 १०, २,
 उच्छ्रिय वा ३, ७, २, ४
 उच्छ्रीयमाण- णाय ऐ २, २, वा
 १०, २, १, वा ३, ७, १, १२
 उच्छ्रु- ह्रु जै १६०
 उच्छ्रिप् (द्व/श्रिप्), उद्श्रव श्लेष
 यति जैउ २, ३, ३, ८
 उच्छ्रु- ह्रु वा ५, ४, १, ९
 उच्छ्रुन्व् (द्व/श्रुन्व्), उच्छ्रुन्वस्व
 तैआ ६, ७, ११
 उच्छ्रुन्वमा (न→)मा तैआ ६,
 ७, ११

उच्छ्रुत् (द्व/श्रुत्), उच्छ्रुयसेत् जै
 १६४.
 उच्छ्रासित- म् जै १६४
 उच्छ्रि (द्व/श्रि), उच्छ्रियति वा १४,
 ६, २, १२
 उज्जि (द्व/जि), उज्जयति वा २३,
 ५, वा २, ४, ३, ६, ५, १, १, ८, ९,
 ३, १०, २, १, १५, का १, २, २,
 ६, उज्जयति वा ५, १, १, ८, ९,
 १५, २, २-८, ९, १०, ११-१३,
 ३, १, २, ३, ५, ७, ११, १३, ४, १,
 १३, १४, ५, १, ६, १४, १६, २, १,
 २५, ३, १, २, ४, ५, ६, ७, १३-
 १७, २, १, ४, १७, १८, तै १, ३,
 ६, १, ३, ७, ९, ३, ता १३, ३, २, ४,
 जै १९२, उद् जयति ऐ २,
 २५, जै १५, १७, उज्जयन्ति तै
 १, ३, ६, ६, उज्जयन्ति तै १, ३,
 ६, ७, ९, उज्जयाम वा ५, १, ३,
 ११, उज्जिगाय तै २, ४, २, ७,
 उद् निगाय तै ३, १, १, १२,
 उज्जियतु वा २८, १, का १, ३,
 २, ५, उज्जेयति ऐ २, २५, ४, ७,
 वा २, ४, ३, ४, ५, १, १, ३, वा
 १, ३, ०, ४, ता ७, २, ३, जै १५,
 उज्जेयामि ऐ २, २५, उज्जयात्
 ता ७, २, ३, जै १५, उज्जेयम्
 वा ५, २, २, १७, उज्जयतु वा
 ५ १, ४, ३, ६, उद् जयन्तु
 तैआ ४, २६, १, उज्जय वा ५,
 १, ४, १०, उज्जयामि वा ५, १,
 १, ४, १५, ४, १५, ५, १६, २, ७,
 उज्जयाव ऐ २, २५, उज्जयाम
 वा ५, १, ३, ११, उदजयत् ऐ २,
 २५, वा ५, १, १, ४, ६, २, ३, ४, १३,
 ५, १६, उदजयत् वा ५, १, १, ४,
 ६, १५, ४, २, ३ १७, तै १, ३, ३,

†'उच्छिप्यते' इति मुपा स्वरधिन्य । †'यै' हा इति भा । †'आ' इति मुपा । § 'अप' इत्यत्र िद् ।
 S'-च्छ्रि' इति L मुपा विन्य ॥ तु = ऋ १०, १८, ११ 'उच्छ्रमयस्व' इति भा समवत एव विहृति गत
 प्रमादात् । √श्रित्तिनेरन्तर्भावित्यर्थे हेतुद्रूप इति च तस्थानर्गलोपपत्ति । सा (ऋ १०, १४, २, ६) √श्रयते
 र्भावादिक्तस्य रूपमिति याधीय आह । ॥ 'उच्छ्रमयमाना' इति मुपा प्रमादात् तु = ऋ १०, १८, १० । ऋमुपा स्वरधिन्य ।

२,६,७, तां ७,२,२,६,११,१३,
३, २४, १४, ३, १३, जे १५,
१७,१३९, १९२, जैठ १, ६,
२, ७, उदजयेताम् जे १९२,
उदजयताम् ऐ २,२५, ४,८,९,
धां १८,१, घ २,४,३,५, तै १,६,
१,१०, उदजयताम् घ २,४, ३,
५, का १,३, २,५, उदजयन् दा
१, ५, २, २०, उदजयन् दा ५,
१,२,२,२,१७, उद् जयेयम्
जे १५,१७,१९२, उदजयेयि दा
५, १,४, १२, ५,२५, २,१,१३,
१६, २, १, उदजयेयम् दा, ५, १,
५,७७
उज्जापयति ता १८, ७, १२,
उज्जापयति तां ५,५, १४, १६,
१८,७,९,१२, गो २,५,८
उजिगीवृत्त- पांसम् जे १३९,
-वासी दा २, ४, ३, ५, का १,
३,२,६
उजिगिति- तय तै १, ३, २, ६,
-तिम् दा १, ८, ३, १-४, जे
१५,१७, -तीं दा ५, २,२,१६,
ते १,३,२,६, -थ्ये दा ५, १,३,
३, तै १,३,५,३, ६,१, १०, तां
१४,३,१४,१५,९,७,१८,६,१०,१,
जे १९२,गो २,१,१७,५,८
उजित्य जे १७,
उज्जेष- येभ्य दा ५,१,३,३,
उज्जेष व(त्→)ती-रयो दा ५,१,
३,३,
उज्जय(द्ज्या)- म् दा १४ ६,
८,२
उज्ज्वल(द्ज्वल्), उज्ज्वलति दा
२, २, १, ८ का १, ३, १,६,
उज्ज्वलति दा १४ ६, १,१०,
उज्ज्वलता दा १,४,१,१३, उदज्य
लत् दा ९, २,३,३७, उदज्वलीत्
दा १,४ १ १९

उज्ज्वलपति दा १६,७, का १,
२,२,१०
उज्ज्वल्य दा १४,३,१,३, ५,
उज्ज्वल्य-वानाम् सा २,८,५
उज्ज्वर-उदुम्बर द
उज्ज गो १ २,४,३
इवत(व्ये)- तानि तै २,६,४,४
इवत ऐ १,१६,२१, २,६,१०, २०,
४०,४२, ३, ३८, ४६, ऐमा ५,
१,१, दां १०,४,१३,८, १८,१,
२५,९, दांभा १,२,७,४,१२,४,
दा १,७,२,८,३,१८, २,७,८,१,३,
१,१, ४, २, १४,३५, ३,१६, दा
२, २, २,९, ३,४, ७, ४, ३, २,
१, ४, २, का १, ३, ०,२, ४,१,
४, १, ६, २२,३,१२, ६,१,१६,
२२, २, १, १, ८, २, ८, १०,
तै १, ४, २, ३, ८, ६,४,२,१,
६, ५, ३, १, ९, ४, २, ६, ३,
१३,४, १०,५,७, ६,१,५, १,३,
४,२, तैभा १,७,५,२,३, १,६
२,१,२,१,१,५,१, तां २, २,३,
६, १, ११, ५ २, ४, जे ६०,
१४६,१८०,१९० २०४, जैठ १,
१६,१,४-७, म १,१, १४, १५,
२,३,४,५,२,१,११, गो १,३,८,
उतज्जय तै ३,९,९,२,
उतो(तज्ज) दा १,१, २ ८, २,०,
३,७
उ(द्→)वृ/कम्, उरकम्पयति दा
१४,२,२,१७
उरकर उत्कृ द
उ(द्→)त् कान- शम् दा २, ५
उत्कृ विष्णु- छागाम् तै ३,४,
१०,१६
उ(द्→)वृ/कम्, उद् कन्तति जे
१६४, उत्कृत्य ऐ ६ २३, उत्कृ
रयेन् ऐ ६ २३
उत्कृतम्(णमुल) दा १३ ७,१,९

उत्कृत्य दा ६,२,१,७
उ(द्→)वृ/कम्, उरकम्पयति तां १६,
१३,८
उ(द्→)वृ/कम्, उरिहरति दा ३, ५,
४, ३, १०, ११-१३, ६, १,६,
७,१,३, उरिहरति ऐ ६,३, दा
२,१,१,७, का १,१,१,५, तै १,६,
१०,५, उरिहरति दा ३, ५, ४,
१०-१३, उद् किरामि दा ३,५,
४,१३, उरिहरि दा ८,७ २,१६
उरम्-र दा ८,७,२,१६, तै ३,
२,१०,१,३,२,३, तैभा ५, १,१,
५ १,१, गो १,३,१०, -रम् ऐ
६,३, दा ३,५,१,२,६,६, १,६,७,
१,३, ५ ३,१, -रात् का २, २,
२,१०, -रे ऐ ६,३, दा ८,७,
२,१६, २,१,२,३,१, तै ३, ३,२,
३,११,१, ५ १,१
उ(द्→)वृ/कम्, उरकामति गांभा
४,१४,५,३, दा ३,१,२,१२,८,५,
३,१,२०,४,१,१८, २,३,०,३,१,५,
२,६, १३,१२,९,२,५, १४,२,२,
२,९,३,१,२८, उरकामति दा १०,
५, २, १३, १४, ४, १, ७, जे
१८९, जैठ ३,६,४, ३, ५ १,५,
उरकामत गांभा ५,४, दा १३,
६,२,६,८, ९, उरकामति दा ५,
१,१,५,७, ७, ५,२,८, १४,७,३,
८, उरकामति दा ११, ६,३,७,
१२,२,१,३, १४,६,९,५, जे १२०,
१६८,गो १,३,२,९, उद् कामति
दा १४, ६, २, १२, ता १२,
१०, २१, उरकामति दा ८, ५ ३,
१, उरकामति जैठ ४,८,१,१०,
उच्चक्राम ऐ ७, १, दांभा ९,
३-६, दा ९,४,१,७-१३,११, ५,
८,४, १४,९,२,८-१२, ५ १४३
उच्चक्रामु दांभा ४,१०,११,१,
दा २,४,१२ ८,२, ४,१-१५,

† 'उजिगीवृत्त' मुपा चित्य । तु भैव १,११९ कास १४,१० । †=इ ३,८,२, यथोपरि मुद्रापित । मुपा तु 'उचम्' । † सां पादपूरणार्थे इति व्याचष्टे । † लनिमूल 'इति य पाठ ।

का १,२, ४, ९, उच्चक्रमु वा ३
 १,१,७, उक्तम वा ६,३,३,१३,
 उक्तमाम ऐआ २,१,४, शाआ
 ११,१, उच्चक्रामत् ऐ १, २, ७,
 १८,२४,२,८, ३,९,४५, ७,१९,
 ऐआ २, १, ४, वा ६, २,२,७,
 १२,७,१, २, ५, ६, १०, ४, १,
 ४२,१०,४, १,०,१, २,२,७, ११,
 ४, ३,८-१५, १७, उच्चक्रामत् वा
 ५,१,१,४,६,६, १,२, १२, ३,१,
 २२,२६, ३,१, ७,१, २,१, ३,२,
 १४,४,१,१६,३,९, २,१, ९, ४,
 २,१६, १०,२,३,१, ४,१,२,१,२,
 २७, ६,५,६, ११, ४,३, १, १६,
 १३,१, १,३,३, ६, १, १४, १,२,
 १३,३,१,२,तै १,१,१०,२,३,४,
 ७,४, ३,२,५,१,८,२,४, ९,१२,
 १, तां ८,४,५,५,११, जै १३६,
 १४३, १९४, २०७, २११, जैउ
 २,२,१, १, ५ १, १, गो १, १,
 ५,२,२,६,५,६, उच्चक्रामत् ऐ २,
 ११, वा ८,१, १, ३,२,२,५, ९,
 १,१,६,४,१,२,४, १२, ८, ३,१,
 तै ३,८,१०,१, उच्चक्रामत् वा ७,१,
 २, ११, ८,२, २,६, ३,१४, ९,
 ४, १, ३, तै ३, ८, १०, २, जै
 २००, जैउ ३,४,५,२, उच्चक्रामत्
 वा १०,३, १,२-६, उक्तमोयम्
 जै १२९, उच्चक्रामोव ऐ ३,४,५,
 शाआ ५,३, वा ६, ३, ३, १४,
 उच्च क्रामोव वा ६,३,३,१४,
 उक्तमोव तै ३,७,५,३, उक्तमो
 वा ८,४,१,७,७,३, १६, उक्तमो
 शांआ ९,७, वा १४, ९, २,१३,
 उच्चक्रामोव वा ७, ४, १, ४०,
 उच्चक्रामोव वा ८, १, १,३, २,१,
 १२,३,१,६
 उक्तमोयनि वा ६,३,२, ६,७,३,
 १३, का १,१,४,२३
 उच्चक्रामोयनि वा ७, ५, २, ५,
 उच्चक्रामोयनि वा ७, ५, १,१६,

१७,१८, ८, ५, ३, १, उच्चक्रामो
 यनि वा ७,५,१, १९, उच्च
 क्रामोयनि वा ७,५,२,४
 उक्तम-म ता १, १०, १२, गो
 २,२,१४, -माय वा १३, ४, २,
 १०, ता १,१०,१२
 उक्तमण-णम् वा ४,२,५,५
 उक्तमोयनि-णम् वा १४, ८,६,
 ३,१०,१,९,२,१३
 उक्तमोय ऐआ २,५,१, वा १, ३,१,
 १०, ८,२, १,११, ३,१,५,७, ३,
 १५,१४,६,२,१४,७, २,११, का
 २,२,४,७, जैउ १, १६, २,३
 उक्तमन्त,न्ता-न्त जैउ १,११,२,
 ३, -न्त उच्च जै २११, -न्तम्
 वा ६, ३, ३, १४, जै १०३,
 -न्ता वा ७,४,२, ४०, जउ १,
 ११,२,५, -न्तानि वा ७, ५, २,
 ४२, -न्तायाम् वा ७, ५,१,१६,
 -न्ते ऐआ २,१,४, शाआ ९,२,
 वा ६,१,२,१२, ७, १, २, १,९,
 ४,२,११,१४,६,२, ७, -न्तेषु वा
 १०,६,५,६, १३,४,४,६
 उक्तमन्त-मेध-धम् ऐ २, ८,
 -धा ऐ २,८, वा ७,५,२,३७
 उक्तमनि-न्ति तां १, १०, १२,
 जैउ १,८,२,५, गो २, २, १४,
 -न्तिम् वा ११, ६, २,४, -न्त्ये
 वा १,१०, १२, १२, १०, २१,
 जै १५६
 उक्तमन्त-न्तम् शांआ ८,७, वा
 १४,७,१, ८, -न्तम् तां ५,५,
 १२, -न्तम् वा १४,७,२,३
 उक्तमन्ती-न्त्ये वा ९, ५,१,
 १६
 उ(द्→)त्/कम्, उक्तमोयनि जै
 १२९, १४५, उक्तमोयाम ऐ ८,
 १२,१७
 उक्तमो(द्/कम्)-म् जै १४२
 उ(द्→)त्/कम्, उक्तमोयनि वा ३,
 ५,४,३, उच्चक्रामो वा ३,५,४,३,

उच्चक्रामो वा ३,५,४,३, ६,७,१,
 २३, उच्चक्रामो वा ६, ७, १,२३
 उक्तमो-न्ता वा ६,७, १,२३
 उक्तमो ऐ २,१
 उ(द्→)त्/खिद्, उक्तमोयनि वा ३,
 ८,२,१६,३,२, जै ११९, उक्तमो
 यनि वा २, ६, तै ३,६, ६,२
 उक्तमो वा ४,५,२,१, उच्चक्रामो
 जै १०८
 उक्तमोय ऐ २,१२, वा ४,५,२,१
 उक्तमो(द्→)न्ता-न्ता वा तां ९,
 ५,७
 उक्तमो(द्/तत्)-न्त तै ३, ११,
 ७,३
 उक्तमो उक्तमो म्.
 उक्तमो, मा(द्/कम्)-म ऐ ४,
 १८,२५, शा २६, १,११, २७,
 ६, वा १,८,२,१३, २,४,४,२५,
 ३,९,४,५, ४,२, १,३,३,३, ३,५,
 ३,५,७, ८,६,२,५,१९, ९, ३,४,
 १८,४,२,२,५,१, ५,३, १२, १,
 १,११,७,२,१६, का १,३,४,१४,
 तै १,६,३,१०, ८,६,२,८,४, २,
 ४,३,३,३,७,६, ७, १०, ९, १०,
 तैआ २,१४,१, ता २,९,३, ४,
 १,७,७,३,९, ११,६,८, १२, १,
 १०,७,१०, १३,१,१२, १५, १,
 ११,१२, जैउ ४,३,३, -मम् ऐ
 १,४,३०, ७,१०,२०, शां ३,८,
 ८,४, १०, २, ३, २१,३, २२,८,
 शाआ ७, ३, ८,५, वा १, ५,३,
 २५,८,२,१७,२,२, ३,१७, ३,३,
 १,२१,५,४,७,७,२, ५,८,३,३,४,
 २,३,४,४,२,७, ५,१,२,७,१,१,
 ५,२, ६,३,३,१४, ७,३,८,७,३,
 १,४,६, ८,४,१,२६,६,२, १५,७,
 ४,७,९,१८,९,१,१,२,३,३,२,२,
 ४,३, २,१,१२, ४,२,३,४,३,
 १०,२,१,८, ११, ४,५,१, १२,
 ३,२,१०,८,२,१२,१,३,८,१३,
 १,१,८,५,३,६,६,२, १४,३,

१,२८, का १, २, ३, १३, ३, ४,
 १४, ४, १, २९, २, २, ४, ५, तै १,
 २, ४, १, ३, १, ६, ४, ७, ३, ५, २, ७,
 ७, ७, ४, २, ४, २, ६, ३, ४, ४, ९, ७,
 ८, ६, १, १, १७, ५, ७, १६, ४, ८, १,
 ६, ३, ७, ४, ३, १२, ५, १२, तैआ १,
 ८, ३, २२, ८, २, ४, १, १४, १, ६,
 ३, २, ४, २, तां ७, ८, ७, ८, ५, २, ९,
 १, १७, १३, ५, २, ४, ४, २, १, २,
 जै १३, १२७, आ १, २, ३, ७, ३, १७,
 ४८७, ५५५, २, ७, ५, सा २, १,
 ५, ९, ४, ३, म १, ७, १०, मो १,
 १, ३, ९, ५, १, २५, २, ५, ८, ६,
 ११, -मवा ऐ १, १६, २१, २२,
 २८, २९, २, ३, १८, ३७, ४०,
 ४१, ३, १९, ३१, ३८, ऐआ १,
 १, ३, ४, २, २, शा ३, २, ७, १०,
 ८, २, ९, २, ४, ६, १०, ३, ६, १४,
 २, १९, ४, २४, २, शा ७, ५, १,
 १०, १३, ५, १, १७, तै १, ३, ४, ५,
 ४ ३, २, मो २, ६, १६, -मख्य
 तां ९, १, १९, ४ २, १, २, ३, ७,
 -मख्यम् ऐ ७, १६, -मा ऐ १,
 ३०, ३, २, ३, शां २२, २, शाआ
 २, ३, १५, १६, १८, शा १, ५, २,
 १३, ६, २, २, १८, ३, १, ४, ३, ४, २,
 ८, ८, ५, २, १६, ५, ४, १२, ६, १,
 २, २, ७, १, ९, १५, १७, ३, ९, १७,
 २, १, २, ४, ३, १३, ३, ६, ५, का १,
 ४, १, १३, तै १, ३, ४, ५, ८, ८, २, ३,
 तां २, ३, १, ७, ८, ८, २, ३, ९, २,
 जैव १, १७, २, ८, गो २, ३, २०,
 -मा ऐआ ५, १, १, २, ३,
 ५, शां १४, १, शा ८, ३, ३, ८,
 ७, ४, २१, १०, २, ६, ११, १२, ८,
 २, ३, ५, ९, १, १०, तै १, १, ९,
 ८, ३, ६, १, तां २, ३, ४, १०, २,
 १५, ३, ३, ७, २, गो १, २, १५, १,
 -माव ऐआ ५, ३, २, शां १७,

६, गो २, ५, ३, -मान् शा १, ६,
 १, ९, ८, ७, ४, २१, १३, ६, २,
 ७, -मानि ऐ ४, ६, शां ११,
 ५, २७, ७, शा ४, ४, ४, ६,
 ६, ३, १, ११, ७, ३, १, ४, ६, ९, ३,
 १, १७, ४, ९, १०, ९, ६, १२,
 तै २, ४, १, १, ५, २, ४, तां
 ९, १, १९, गो २, ५, २, -माव
 ऐ १, ७, ८, १३, १६, २८, २९,
 ३०, २, २, ऐआ ७, १, १, २, १,
 ३, ४, ५, शां ३, २, २, ४, शा १,
 ३, ५, ६, ७, १, १८, ८, ७, ४, १८, २१,
 ११, २, १, ४, ७, ८, १३, १, ७, ४, ८,
 ८, ३, ४, १, ६, ५, १४, ३, ३, १८,
 का १, ४, १, १४, तै ३, ८, १०, ५,
 ८, ११, २, ९, १५, ३, तां ८, ७, २,
 १२, ५, २, ५, १३, ६, १५, जै ११,
 ४ २, १, २, गो २, ३, ११, -माव
 शा ४, ३, ४, २२, -माया ऐआ
 ५, ३, १, शा ७, १०, शा १, ५, २,
 १३, तां २, ९, ३, जै ३६,
 -मायाम् शा ४, २, १, ३३, ८,
 ६, १, २२, २, १९, ७, २, १७,
 तां ७, ७, ७, -मायै शां ३, २,
 २८, ५, शा ८, ५, २, १६, -मे ऐ
 ५, १, १२, २०, ६, २, ४, ३८, ऐआ
 ५, ३, ५, शा ३, ४, २२, १, ३, २, ३,
 ८, २, ६, ६, शा १, ५, ३, २, ३, २,
 ४, ४, २, ५, ४, ५, ८, ७, ५, १, २, १९,
 ७, २, १, १०, ८, ७, २, ५, ३, ९,
 ११, ११, ४, १, ५-७, १२, १४,
 १५, १३, २, १, ६, ३, २, ३, तै २,
 ७, ११, २, १२, ४, ३, १, १, २, २,
 ९, २, तैआ १०, ३०, १, ता २,
 १६, ३, जैव ४, ६, १, ८, २, ६,
 गो १, ३, ७, ९, ४, १७, -मेन
 ऐ ४, ५, ६, ६, ३, ३, ३, ५, शा १,
 ५, १५, ३, ४, शा. १, ९, ३, ९, गो
 २, ६, १३, -मेमि तै ३, ६, ८, १,

-मेणु शां १७, ८, गो २, ५, २,
 ५, -मी तां ९, १, १९, गो २,
 ५, १, -मी शां १, ४, २७, ६,
 शा ४, ३, १, ८
 उत्तम-तुम् () तै ३, १, १, ४
 उत्तम-पुरप- -पाय सा १, २, ५
 उत्तम-वाग्र- -वाग् शा १७, ८, तां
 ९, १, १९, गो २, ५, ५
 उत्तम-वयसु- -म् शा १२, ९, १, ८
 उत्तम-श्लोक- -क शांआ १२, ३
 उत्तमा(-मऽअ)- -म् शाआ
 १४, १
 उत्तमा(-मऽअ)- -धम् शा १२, ३,
 ३, १२, -धै तां १४, २, ६, ४ २,
 १, २,
 उत्तम् (द्व/स्त्वम्), उद् तञ्जोमि,
 तैआ ६, ७, १, उत्तमान शा ९,
 २, ३, ३, ४, उद् -स्त्वान् शा
 ३, ६, १, १५, उदतञ्जोत् जै
 ८८, उदस्तम्भुवन् ता ८, ८, १३,
 उदस्ताम्भीत् तै ३, ७, १, १
 उत्तब्ध- -म् शा १४, ४, १, २५
 उत्तम्भुवत्- -न् तैआ ६, ८, १
 उत्तम्भन- -म् शा ३, ४, २५
 उत्तर, रौ(-द्+तरप्)- -र ऐ. ४, १५,
 १८, २२, ५, ३, ऐआ १, ४, २,
 २, ३, ४, ५, १, २, २, २, शां ८, ३,
 ११, १, शाआ ४, १३, शा १, ४,
 ५, ५, ३, ५, १, ६, ७, २, ५, ४, ७, ४,
 १, ३, १५, ६, ४, १, ९, ७, १, २, १३,
 ५, १, ३८, २, २२, ८, ६, ३, १४,
 १०, २, ३, ११, ४, ५, २, ११, ३,
 ६, ६, ७, ९, १३, १६, ४, १,
 १६, ५, २, ५, ६, १२, १, ४, ३, २, ४,
 १६, ७, ३, ७, ८, १, १९, १, २, ८,
 १३, ८, ३, ९, १४, ३, १, २८, तै १,
 १, ८, ४, ३, १, ३, ८, ४, ३, २, ४, ७,
 ८, ३, ७, ६, ९, १०, १०, ४, १, ११,
 ७ १, १०, ३, ४, तैआ १, २, ४, ३,

† 'उत्तरम्' इति कालि मुपा । ‡ 'उत्तमानि' इति मुपा स्वरविन्द्य । § 'उदस्ताम्भवीव' इति मुपा सोऽय शाब्दभेदात्पायु ।

४, ११, १, ८, १, १, २, १, १, १, ४, १^१
 ५, १, ता १०, ४, १^१, १३, ७, ९, आ
 २, ३, ६, जैठ ३, १, ३, २, ७, ४, १,
 गो १, ३, १०, ४, १८, -र ५-र
 तां १६, १०, ३, -रम ऐ १, ३^१,
 २०, ३, १५^१, ४, १७, ५, २, ऐआ
 ३, १, ५^१, ७, १, २, ३, १, २, या
 १, ५, ३, ७, ९, ४, १७, ४, २, ५, २,
 ६, २६, ८, ११, शाआ १, २,
 ७^१, २, १^१, १६, ७, १०-१४, ८,
 ५, १२, ८^१, श १, २, ५, १२, १३,
 ३, ४, १, ४, ५, १, ८, १, ५, २, ५,
 २, ६, ३, १, २, ८, ३, १६^१, ४, ५, ९,
 ५, ३, ८, २, १, २, २, ४, ६^१, ७^१, ७, ४,
 ७, ४, २, ४, १, ७, ७, ५, ४, २, १^१, ६,
 ४, १, ९, ५, ०, ५, ७, १, १, ४, ४^१, २,
 १३, ४, २, १, २, ५, १, २, १३, ३, ८,
 १, २, ६, ८, ३, १, १३, ३, १३, ३, ४,
 ५, २, १४, ३, १३, २, ३, ७, २, १३,
 ३, ५, ९, १, २, २९, ३०, ३७^१, २,
 ३, ३५, ११, ६, १, २, ७, १२, २, ३,
 ४^१, ८, १, १९, ९, ३, ८, १३, ३, १,
 २, ३, २, १, ५, ३, ७, ४, २, ८, १४, १,
 ३, १२^१, ३, १, २, ८, का १, ५, १, ४,
 ६, १, ९, २, ३, ३, ११^१, तै १, ८,
 १०, १, २^१, २, १, ४, १, ३, ५, ५, ४,
 ४, ९, ६, ६, ४, ३, २, ९, १२^१, १०,
 ३, तैआ ६, ३, २, ७, २, ता ५, ७,
 ४, ८, ९, १७, १०, ५, १०, ११, ५,
 १९, ६, २, ६, ५ १, ४, जै
 १२७, १४७, २१२^१, आ १, ११९,
 १४८, २८०, ३६९, ४६५, ४६९,
 ५११, ५१२, ५२४, ५६१, २, १६,
 ४, १७, ६, सै ४, ता १, ५, ६, ६,
 ८, ७, ५, गो १, २, ११^१, ३, १
 -रमू-रमू ऐआ ५, ३, १, ता १६,
 १०, ३^१, -रया शा ८, ४, ९, ३^१,
 ४, वा १२, ७, ३, ७, १४, ५, २, ३,
 तै १, ६, ५, १, ८, ३, २, २, १, ४, ३,
 ५, ५, ३, ७, २, ४, गो २, १, ११^१

-रयो ऐ ६, ८, शां १३, २,
 २८, २, ३, ३०, १०^१, का १, १, २,
 ७, तै १, १, २, ४, ८, २, ४, २, ता
 ७, ७, २, जै १०५, १०७, २११,
 गो २, ४, १५, ६, ५, -रस्मात् तै
 ३, ३, ९, ११, गो २, ४, १६,
 -रस्मिन् श ६, ५, २, २, ६, ४,
 ७, ८, ६, ३, २, ९, २, ३, ३, ७,
 तै ३, ७, ७, १०, -रस्मि तै ३, ७,
 १, ६-८, -रस्य तै ७, १६, ऐआ
 ५, २, ५, ३, १, गा १, ४, २४, ९,
 २७, ६^१, वा ३, ५, ३, १४, ४, २,
 ३, ४^१, ६, ९, ११, ७, २, २, ४, १०,
 २, १, ४, का १, ५, २, ७, ९, तै ३,
 २, १०, २, ता ५, ६, ४, ५ ३, ७,
 जै ३४, ता ३, १, ४, -रस्या
 ऐआ ५, ३, १, का १, ५, १, २, ७,
 -रस्याम् श २, ५, २, ६, १, ७, १८,
 ३, ५, २, ११, १२, १२, ८, ३, ६, ९,
 २, ११, का १, ५, १, ४, १४, १५,
 तै १, ६, ४, ३, ५, १, ३, ५, ८, ३,
 १३, ३, -रस्यै तै ३, ३, ६, ४,
 -रा ऐ १, ८, २, २६, ५, २६, ७,
 ११^१, वा २, ३, २, १६, ५, २, १०,
 ३, १, १, ३, ५, १, ३, ४, १, ३, १५^१,
 २, २, १६, ७, ५, १, ३, ८, ८, ३, १,
 १३, २, १३, ३, ४, ६, ३, १६, ९, ५,
 १, ६१, १०, २, ३, ६, १२, ७, ३,
 ७, ८, ३, ६, १३, ८, १, १९, का
 ३, ५, १, ८, तै २, १, ७, १, १, २,
 ३, ७, २, ४, तैआ ७, ३, ४, ५, २,
 १०, ४, ६^१, गो १, ३, ११, १२, २,
 १, १०^१, ६, १६, -रा ऐ ४, १९,
 शा ८, ६, ७, १९, ९, शाआ २,
 १, वा ६, ५, ३, ५, ६, ३, ७, ७, ४,
 २, १३, ८, १, २, ४, ३, १, ११^१, ३,
 ११, ४, ११, ४, ४, ३, ६, १, २३,
 तै १, ५, १, ४, ३, २, ३, ८, गो २,
 ६, १२^१, १६^१, -राणि ऐ ७ ११,
 ऐआ ५, १, ६, शां २४, १, शांआ

२, १, वा ३, ८, २, २९, ४, ४, ४,
 ५, ५, ५, २, ४, ९, १, १, २४, का,
 १, २, १, १, ३^१, तै १, ४, १०, ५,
 -रात् श १, ४, १, १४, ५, ५, ४,
 १०, ८, १, २, ४^१, जै १९४, -राम्
 वा १, ५, ३, ८, गो २, ६, १३^१
 -राणि ऐ ७, १६^१, -राभ्याम्
 ऐआ ३, १, २, शाआ ७, ११,
 -राम ऐ ७, ११^१, २०, शां ३
 १^१, १०, ६, ११, ४, वा १, ५, ३,
 २०, ६, ३, ३३^१, ३, ४, २, ३, २, १८,
 ३, ५, १, १२, ६, ५, ३, ५, ७, १, १,
 २८, ३०, ४, २, १, २, १०, १३, ८,
 ६, ३, १४, १६, ७, २, १६, ३, ११,
 ९, २, २, ७, ३, ५, १, ५, १, ६१, ११,
 ६, १, १२, १४, १, ३, ८, का १,
 ३, १, १०, २०, तै २, १, २, १२, ४,
 ८, ६, ३, ५, १०, ५, ७, ६, २२, ९,
 १२, ३^१, -राम्-राम् ऐ ७, ११,
 शा ३, १, वा ९, ३, ३, ६, १४, ३,
 १, ३, १, तै १, २, १, १४, म १, ८,
 ७, ८, २, २, १, १, ७, ८, १, -राय
 जैठ ३, ७, ४, १, -रायाम् वा ३,
 ६, २, १५, ४, २, १, १५, ६, ९, ११,
 ५, १, ५, २८, -रासाक् गो २, १,
 ४, -राशु शा ८, ५, -रै ऐ २,
 ३, ५, ३, १, ७, २८^१, ऐआ ५, १, २,
 वा ५, १, वा ३, ५, २, १८, ४,
 १७, ४, ५, ४, १४, ५, ५, २, ७, ६,
 ४, २, ६, ५, २, १२, ७, ४, १, १३,
 ८, २, ३, १४, ३, २, ६, ९, ४, ४, ५
 १३, १०, २, ३, ११, १३, ११, ४, १,
 ५^१, १३^१, १२, १, ४, २, ८, १, १, ९,
 ३, ११^१, १४, १३, ३, २, १, का १,
 २, १, १०, तै १, १, २, ४, ८, ६, ८,
 ३, १०, ७, ५, १, २, ५, ३, १, ११,
 ९, १, १, ११, २, ४, ता ७, ७, ५^१,
 ८, ४, २^१, जै ३१^१, ५, १, १६, ८,
 आ १, ५, १००, जैआ १, १००,
 गो १, ३, ७^१, ९^१, २, ५, २, १, १९,

२,६,५, १०, -रेण ऐ ७, १६,^१
 ऐआ ५,१,३,^१,३,१, शां २, २,
 १४, २,^१, १५,५, १८,५, २६,६,
 २७,६, शा १, १,१, १८,२०, २,
 ५,११, ३,५,३,८, २१, ६,१,२६,
 ३,१३, ४,५, ८,५, ५,१,५, २१,
 ४,३,१,२४, ६,६,४,१५,७,५,२,
 २९,११,५,५,१३,१२,५,१,११,^१
 का १,१,२,२, ३,३,९, २,१, १,
 १३,१४,^१,२,३,९,तै १,५,२,८,८,
 ३,४, तैआ ५,६,६,८,३, ९,१०,
 ता ५,६,२,७,७,४,११,५,१९,४
 १,३,जै १२७,जैउ ३,३, ४,९,सा
 १,५,१५,२,३,११,६,१४,७,१२,
 ८,४,३,३, २,६, १, -रेणाम् शा
 २१,५, शा ९, ३,४, १८, तै १,
 ७,७,४, ८,४, ३, ता २, १५,३,
 -रेणुं १,२,८, १, -तौ शा
 १०,१,२,७, का १,५,१,२६

उत्तर-कुरु- नव ऐ ८, १४, जै

१८, -रुन् ऐ ८,२३

उत्तर त(र→)रा तै ३,२,१०,३

उत्तर-तुस्() ऐ १,७, ५, १४,^१, ६,
 ४,^१,३०, ७,५, ऐआ ५, १,१,३,
 ४, शा २, २,^१, ९, १, ६, शाआ
 २,५,९,८, १२,८, शा १, १, १,
 २०, २,४,११-१३, ५,६,११,३,
 ४,४, २,३,३,१४, ५,२,१७, ३,
 १,१,३,४,३,१९,५,१,३०, २,७,
 ६,१,२२, ८,२,१९,४,४, २,१६,
 ६,६,१,५,८,५,५,२,१,९, ६, ३,
 १,३०, ४,१,६,२,३,८,१,५,१२,
 ७,१,१,२७,४३,३,१,२३,२,१०,
 १७,^१, ४,१, ३५, ३८, ४३, ५,२,
 १५,१८,३०, ८,१,२,४,^१, ६,३,६,
 ९,^१,२,२, ९,४,१७,१८, ३,४,१३,
 ४,१,११,४, १,११, ५,१,११,^१,२,
 १,१,४,६,१,८, ९,१,२३,^१, २,१६,
 ३,१,५,५,१,०, ९,३,१,१९, २१,
 २३,४,१०, १३, १४, १०, ३,१,

११,^१, १३,२,२, १९, ३,१,२, ५,
 ३,८,८,१,१३, १९,२,५,६, ३,९,
 १०,१२,^१,४,१,२, १४, १,२,२,९,
 १५ ३,१२,^१,१४,२२,^१,२,३,८,३,
 १,२१,^१,०२, का १,३,१,१४,५,१,
 १४,६,२,३,५, २,१,१,१४,^१,२,२,
 ७,^१,८,३,६, १०, तै ४, १,३, ९,
 २,१,४,५,१०,१,६, ८,२, २, २,
 १०,५,७,^१,३,९,७,^१,८,^१, ९, १०,२,
 ४,७,१५,५, ३,२,९,७, ३, ६,९,
 ८,५,३,७,२, २०,३,९,५,१,११,
 ९,४,५,१२,५ ५, तैआ १, २०,
 १,२३,६, २,४,३,^१, ४,५,३, ६,२,
 १४,१,५,४,७,५,२,^१, ता ५, १,
 १४, म २,६,३, सा ३,३,५, जै
 १४१,१६०,१८७,^१, जैउ १,१,२,
 ५, २,३,१,२,२,२,^१, ३, ३,१,२,२,
 ५,२,२, ४,२,१०, गो १,२,१९,
 २४, ३,११, १२, २,३, २३, ६,
 ६,९

उत्तरत-आयतन,ना- न तै ३,

५,५,२, -ना शा ८,४,४,११

उत्तरत-उपचार- न शा ३,४,३,
 १९,८,६,१,१९

उत्तर नाभि- -भि शा १४, ३, १,
 १६, -म्या शा १४,३,१,१६

उत्तर नारायण- णेन शा १३,६,०,
 २०^१

उत्तर पदा- दा दै ३,१४

उत्तर पू(वे→)वां- वंस्याम् तैआ
 १,१९,१

उत्तर षड्विंस्- विं शा ३, ८, ३,
 १०,^१,१२

उत्तर मद्,द्वा- द्वा ऐ ८, १४,
 -द्वाम् शा १३,४,२,८,११, १४,
 ४,३,५

उत्तर मूल(→)ला- मूड्डव छ १,
 २,४,१६, का २,२,२,९.

उत्तर रूप- म् ऐआ. ३, १, १,^१
 २,५,^१,६, शांआ ७,२,^१,५,^१,६,^१

७,^१,८, १२-१४, १६-१८, २१,^१
 तैआ ७,३,१,२,३,^१,४

उत्तर लोमन्- -म तै ३, २, ५, ६,
 २,६,१, शा ७,३,२,२, ९, ३,४,
 १४,१२,५,२,७, -आ ऐ ८, ६,
 -झि मा ३,५,१

उत्तर वयस्- से शा १२,२,३,४,^१
 ता १९,४,४, जै १८४

उत्तर वयस्य- -स्ये जै १२५

उत्तर वःमन्- -र्मान तै ३,११,
 २,४

उत्तर-वादिन्- वी सा २,७,१३,^१

उत्तर-वेदि- -दि वा ३,७,१, १२,^१
 ३३,३५, ७,३,१,२७,२८, ८, ६,
 ३,१५, ९,२,१, ५,६,^१, ७,^१, १२,
 ८,२,३६,९,१,११, १४,३,१,१५,
 ८,२,३,२,७,४,३, तैआ ५,१०,
 १,६,२,५,४,३, तैआ ५,१०,
 २,३, ता १६, १३,७, जै १३६,
 -दिम् सा २,५,१,१८,२, ६,^१,६,
 ३,३, ३,५,१, २३,^१, ५, २,३,९,
 १०, ४,२,१,१५,७,३,१,२७,^१,९,
 २,१,७,^१,का १,४,३,१५,५, १,४,
 २,२,६,२,३, तै १,६,२, ७,६,४,
 ३,३,९,२,१,१,^१, तैआ १, २२,८,
 ०५,१, ता १७,१३,३, १०,१३,
 १६, जै १३६, -दे शा ३,५,२,
 ३,३,१९,४,६,९,११, -दौ शांआ
 १,५, शा ४,२,१, १५, ४,३,१२,
 ५,५,४, २१,^१, ७,३,१,२८, ८,६,
 ३,१५, १४,३,१,१५, का १,५,
 १,३८,६,२,८, -घाम् तै ३,११,
 ९,१,२, तैआ १,२६,३, ५,१०,
 २,३,४

उत्तरवेदि समत- -त तै ३,११,
 ९१

उत्तरवेदी नाभि- -भि ऐ
 १,१८^१

उत्तर-सवन्- -नवान तै ३, ११,
 २,४

उत्तर सिच्- -सिचम् का१,५,१,३४

उत्तरा (-र+आच्) श. ३, २, ३, १५.
 उत्तराच् (-र+आत्ति) श. ८, १, ४, २;
 ६, १, १९^१; तै. २, ५, १, ३; ८, १;
 ८, ५, ८.
 उत्तरा (-रडभा-)दिरय-रघाही- -ली
 श. ४, २, २, १६.
 उत्तरा (-रडभ-)घ(→)रा- -रा: तां.
 १६, ८, ६; -रा: इव ना ५, ३, ४, २१.
 उत्तरा (-रडभ-)व(र→)रि- -रवाम्
 तैआ. १, १९, १.
 उत्तरा (-रडभ-)रणि- -णिम् श. ११,
 ५, १, १५; १६; १७^१; -ण्या श.
 ३, ४, १, २२.
 उत्तरा (-रडभ-)धं- -धं: तैआ. ५, १,
 १; -धांत् शं २३, ५; श. १, ५,
 ३, २०^१; -धं श. १, ७, ३, २०^१;
 ४, १, १, २७; ३, ५, ७^१; ४, २, १६;
 ५, ४, २, १०^१; ५, १, १, १०; १, १, १, १०;
 प. २, १; जै. ३६; -धंन श. १,
 ३, १, १३; ७, २, १, १; ३, २, १, १;
 ९, १, २, २७; का. २, २, ४, १०.
 उत्तराध्वं, ध्वी- -ध्वं: श. ३, ५,
 १, २६; ७, २, ७; -ध्वंम् गो. २,
 १, १^१; -ध्वंम् श. ७, १, १, २१;
 -ध्वं श. ५, २, ४, ५.
 उत्तराध्वंपूर्वाध्वं- -ध्वं श. १, ६,
 ३, २९.
 उत्तराध्वं-पूर्वा(-वंडभ-) ध्वं-
 -ध्वं तां. ९, ९, ९.
 उत्तरा-वव- -वव श. २, १, १, १३;
 २, ११; ३, १, ३, १६; का. १, १,
 १, ९; २, ७; -ववत् तै. २, ४, ७, ८.
 उत्तरा-वती- -ती तै. २, १, ४, १;
 जै. १६८; -ती: शां. २, ३; -तीम्
 तै. २, १, ४, १; जै. १६८.
 उत्तरा-सुद्- -सद: श. ५, २, ४, ६;
 -सद्व्यव: श. ५, २, ४, ५.
 उत्तराहि(-र+आहि) श. २, १, २, ४;
 ३, २, ३, १५.

उत्तरा(-रडभा-)द्वृति- -ति: श. ११,
 ५, ३, ३; ६.
 उत्तरि(रिन् →)णी- -ण्याड-ण्या गो.
 २, ४, १०^१.
 उत्तरे(-रडइ-)वा- -वाम् शां. ३, ७;
 १३, ७^१.
 उत्तरे-पुम्(ः) तै. १, ८, ४, ३.
 उत्तरो(रडउ)त्तरिन्- -ण: शां. २, २.
 उत्तरोत्तरिणी- -णी प. २, १०;
 -णीम् ऐ. ७, २०; ८, ६; ९; १०;
 -ण्या ऐ. ३, ४, ४^१.
 उत्तरो(-रडउ-)त्तरि-क्रम- -म:
 ऐआ. २, ३, ३.
 उत्तरो(-रडउ-)त्तरि-ता- -तायिं शां.
 ३०, ३.
 उत्तरो(-रडओ-)छ- -छ: शां. ३, ७;
 -छे शां. ३, ७.
 उत्तान्ना(-द्वृत्तन्)- -न: श. १०,
 ५, ५, ७; तै. २, २, ५, ३; ३, २, ५, ४;
 ६^१; तैआ. ३, १०, २, ४; -नम् शां.
 २, २; श. ३, ८, २, १२; ७, ४, १,
 १८; १०, ५, ५, १; ५^१; ६; ७^१; १२,
 ५, २, ७; -नस्य तै. २, ३, ४, ५;
 -ना श. ३, २, १, २९; -नाम् श.
 १०, ५, ५, ७; -नाम् इव श. ३,
 २, १, २९; -नाय तै. २, २, ५, ३,
 तैआ. ३, १०, ४; तां १, ८, ११;
 जैउ. ४. ११. २. ७; -नाया श.
 ६, ३, ४, ४^१; -ने श. १०, ५, ५, ७;
 -नेन श. १, ७, १, २०; ४, १, १,
 २४; २, २३; १४, १, ३, २४.
 उ(-द्वृ)वृत्तुद्, उत्तुद् तैआ. ४,
 ३, १, १.
 उ(-द्वृ)वृ/वृद्, उद्वृणव् तै. २,
 ३, ३, १.
 उ(-द्वृ)वृ/वृ, उत्तर तैआ. ६, ७, २;
 उद्वृ...भतिरम् श. ६, ६, ३, १५;
 तैआ. २, ५, ३; उत्तरम् श. १३,
 ८, ४, ३; तैआ. ६, ३, २.

उत्तीर्ण- -र्ण: सा. ३, २, १०.
 उरथा(-द्वृ/स्था), उत्तिष्ठते तैआ. १०,
 ६, १; उत्तिष्ठति ऐआ. २, १, २^१;
 ३, १^१; शां. ३, ४; श. ३, ३, ३, १३;
 १४; ४, ३, १, १; ६, ४, ३, ९; तै. ३,
 ३, १०, ४; उत्तिष्ठति श. १०, ६,
 २, ८; ९; १०; तां. १५, १, १, ९; सा.
 ३, ६, १२; उद्वृ...त्तिष्ठति श. ८,
 २, ४, २०; ११, १, ६, ३२;
 १४, ८, १४, १; उत्तिष्ठन्ति ऐ;
 २, २०; ४, १७; शां. ७, ६,
 श. १, ३, १, १९; उत्तिष्ठन्ति
 श. ४, ६, ८, २; १४, ४, ४, १;
 २; ३; तां. ४, ८, १०; १२^१; १३;
 १४; १५^१; ५, ९, १४^१; १०, ४,
 ९; १३, २, ६; १५, ४, ३; ९, ९;
 १०, ९; १३; १५; ११, ३; ५; १२, ४;
 जै. १२५; १६०; १६२^१; २०३; व.
 ५, ९; उत्तस्थो श. १४, ५, १,
 १५^१; जै. १९८; उत्तस्थुः जै.
 १९८^१; उत्तस्थुः तां. २५, ६,
 ५; जै. १५६, २०५; व. १, ४;
 उत्तिष्ठ ऐ. १, २२; ४, ३१; ५,
 ६; १८; ऐआ. १, २, १; शां. २०,
 ३^१; श. १४, ९, ४, १८; उद्वृ...त्तिष्ठ
 श. ६, ४, ३, ९^१; ५, ४, १३^१;
 तैआ. ४, २, १; ३, २; ५, २, ६; ६, ४,
 २^१; उद्वृ...त्तिष्ठ तै. ३, ७, ८, २;
 उत्तिष्ठत श. १३, ८, ४, ३; तैआ.
 १, २७, २; ६, २, २; १०, ६०, १; जै.
 १७६; २०९; उत्तिष्ठाम ऐ. ४, १७;
 तां. ४, १, १; उद्वृत्तिष्ठव ऐआ. २,
 १, ४; शां. ६, १; श. १, १, ६, ५;
 उद्वृत्तिष्ठव तै. १, १, १, १०; तैआ. १,
 २३, ४; ५^१; ६^१; जैउ. १, १५, ३, ८;
 ३, ७, १, ३; उद्वृ...भतिष्ठव जै.
 १४, उद्वृत्तिष्ठव ऐ. ४, १७; तैआ.
 १, २३, २; ७^१; तां. ४, १, १; जै.
 १६२^१; उद्वृ...भतिष्ठव जै. १४;

† 'उत्तराद्धम्' इति कालि. मुपा. । ‡ = ऐ. ३, ४४; 'उत्तरोत्तरिणी' इति पाठः स एवास्मात् साधोपायं भाति
 अत्र. । § 'उत्तरिणी' इत्यत्र टि. द्वि. ।

उत्तिष्ठेत् शां. २०, ३; तां. ९, ३, १; जै. ४; १३; उद्स्थात् ऐ. ५, २७; ७, ३; शा. १२, ४, १, ९; तै. १, ४, ३, १^१; उस्थात् मं. १, १, १३, उद्स्थुः शा. ४, ६, ८, २; उद्स्थाता ३ (= उद्स्थात्) तां. ४, ८, ११; १५, १२, ३.
 उस्थापयति शांआ. ५, ३^१; शा. ६, ४, ३, १; तै. १, ४, ३, २; उस्था-
 पयति शा. १०, ५, २, २०; १४, ८, १४, १; जै. ४; उस्थापयन्ति ऐ.
 ७, २७; २८; शा. १२, ४, १, ९; १३, ५, २, ९; उस्थापयामि गो. २, ४, १२; उस्थापयामः शा. १२, ४, १, ९; उस्थापयाम्बकार जै. १५१;
 उस्थापयाम्बकुः ऐ. ७, २७; उस्था-
 पयत् ऐ. ७, २७; उद्स्थापयन् तै. २, २, ८, ७; उस्थापयन् गो. २, ४, ११; १२; उस्थापयेत् ऐ. ५, २; ७; ७, ३; शा. १२, ४, १, १०; तै. १, ४, ३, १.
 उच्छिद्यते शा. ११, १, ६, ५.
 उच्छिद्य- -तः तां. ५, ९, १४; -ताम् ऐ. ७, २७; -त्र ऐ. ७, १५; शा. ४, ५, ४, १०; का. २, १, १, ९; तां. १३, २, ५; -स्तम् तैआ. २, २, १, ४, ४, २, ५; जै. १३.
 उच्छायाः गो. २, ४, ११^१.
 उच्छायात् जै. १३०.
 उच्छाय- -ता जै. १५०.
 उच्छान- -नम् शा. ४, ६, ८, २; तां. १५, १०, २; २५, १०, १९; २०^१, २१, गा. ३, ९, १; -नस्य तां. १३, २, ६; १५, ८, ३.
 उद्यानीय- -म् तां. २३, १९, ११.
 उद्यापित- -तः गो. २, ४, १२.
 उद्याप्य शा. २, २, १; २, ३, ४, ५; ४, १; ६, १०; ११, ७, ४; ८.
 उद्यापयमान- -नाः ऐ. ७, २७.
 उद्याप्य शा. ६, ५, ४, १३; १३, ३, ६; उ(द्→)व्/सद्, उद्युनाति शा. १, १, ३, ३; ३, १, २, ५; का. २, १, ३, १; तै. ३, १, २२-२४; ५, ३, ५, १६; १८; का. २, १, ३, ३; तै. १, ७, ६, १; २, ७, ३, ३; ३, २, ५, १^१; २^१; ३, ४, ४; ६; उद्युनन्ति तै. १, ७, ६, १; ३, २, ३, १०; उद्युनामि शा. १, १, ३, ६; ३, १, २, ३; २, ४, ५, ३, ५, १५; १६; का. २, १, ३, ३^१; तै. १, ७, ६, ३; उद्युनात् तै. ३, २, ५, २; उद्युनीत तै. ३, ७, १२, ६; उद्यु-
 नीयात् तै. ३, ३, ४, ६.
 उद्युवन- -नस्य शा. १, ३, १, २२.
 उद्युवितु- -तारः शा. १, १, ३, ६.
 उद्युत- -तम् ऐ. २, २३^१; प. ४, १; -ताः तै. ३, ७, ४, १४.
 उद्यय शा. ३, ४, १, १८; ५, २, १; ६, ३, ६^१; १२, ४, ४, ६; ७; का. २, १, ३, १; जै. १५१.
 उ(द्→)व्/सद्, उद्युयतेताम् जै. १९२.
 उ(द्→)व्-म/सद्, उद्युयत ऐ. ३, ३३^१.
 उ(द्→)व्/सद्, उद्युनति प. ५, ७. उद्युयत जै. २१२^१.
 उद्युययत् जै. १९४.
 उद्युत- -तः शा. ६, ७, ४, ४; ७, ५, २, ३, ४; तै. २, ४, ६, २; ६, ४, ४; ३, ७, ६, ११; जै. २०^१, २२, -स्तम् ऐआ. १, २, १; शा. ६, ७, ४, ४; ७, ५, २, ३८; तै. ३, ७, ४, १६; तैआ. ६, ६, १^१; -स्ताः शां. २०, ४; -स्तो शा. ७, ५, १, ३१^१; तै. १, ४, ४, ९^१; गो. १, २, ८.
 उ(द्→)व्/सद्, उद्यु...सद्ये तै. ३, १, ३, ३.
 उद्युय(द्→)व्/सद्, उद्युनाति शा. १, १, ३, ३.
 उ(द्→)व्/सद्(→सीद्), उद्युयति

६; ७; ५, २, १६; जै. ८५; १९९.
 उरिधत्- -तः शा. ३, ८, ३, ३०; तै. ३, ७, ६, १९; -तम् जै. १, १२, ४, ४; -ते शा. १, ८, १, ४; ५; जै. १२७.
 उर्यत्- -तः शा. १४, ६, ९, ३१.
 उ(द्→)व्/सद्, उर्यतति शा. ३, १, २, १६; उर्यतति शा. ३, ८, २, १४; तां. ५, १, १७; जै. ११५; उर्य-
 तन्ति ऐ. ५, २८; तै. १, २, ६, ४; जै. १७६; उर्यतत् ऐ. ३, २५^१; २६; शा. १०, २, १, १; उर्यतताम् तै. १, १, २, ५; जै. १०२; उर्यतन् ऐ. ३, २५^१.
 उर्यपितपित् शा. १०, २, १, १.
 उर्यतत्- -त् तां. ७, ७, १७.
 उर्यतितुम् शा. १०, २, १, १.
 उर्यतिष्यत्- -त्र ऐ. ४, ७.
 उर्याता(-तञ्ज)-ङ्गत- -तः, -तंषु गो. २, २, ५.
 उ(द्→)व्/सद्, उर्यद्यत शा. १, ७, ३, २०.
 उर्यत्ति- -तिः गो. १, १, २५.
 उर्यत्यमान- -नः तैआ. १, २, ४.
 उर्यादन- -नेन जै. १०१.
 उ(द्→)व्/सद्, उर्यादभभुः शा. २, ४, ३, ३; का. १, ३, २, २.
 उर्यरिष्यत्(-द्परि/द्दृश)- -स्तः तै. २, ६, ६, ४.
 उर्यक- -जे शा. २, ६, ११.
 उर्यवन-उर्यवितु- उर्यु द्.
 उ(द्→)व्/सद्, उर्यिष्यते शा. ५, २, ४, ७; ११.
 उ(द्→)व्/सद्, उर्यादि शा. १२, ८, ३, ११.
 उर्यादि(-टक →)का- -का शा. १४, ६, ९, ३०.
 उ(द्→)व्/सिप्, उर्यिष्ये संआ. १, ५, २.
 उ(द्→)व्/सद्, उर्युनाति शा. १, १, ३, ३.

१, ३, ३; ३, १, २५; का. २, १, ३, १; तै. १, ७, ६, ४; ३, २, ५, १; उर्यु-
 नाति शा. १, १, ३, ५^१; ६^१; ३, १, २२-२४; ५, ३, ५, १६; १८; का. २, १, ३, ३; तै. १, ७, ६, १; २, ७, ३, ३; ३, २, ५, १^१; २^१; ३, ४, ४; ६; उर्युनन्ति तै. १, ७, ६, १; ३, २, ३, १०; उर्युनामि शा. १, १, ३, ६; ३, १, २, ३; २, ४, ५, ३, ५, १५; १६; का. २, १, ३, ३^१; तै. १, ७, ६, ३; उर्युनात् तै. ३, २, ५, २; उर्युनीत तै. ३, ७, १२, ६; उर्यु-
 नीयात् तै. ३, ३, ४, ६.
 उर्यवन- -नस्य शा. १, ३, १, २२.
 उर्यवितु- -तारः शा. १, १, ३, ६.
 उर्युत- -तम् ऐ. २, २३^१; प. ४, १; -ताः तै. ३, ७, ४, १४.
 उर्यय शा. ३, ४, १, १८; ५, २, १; ६, ३, ६^१; १२, ४, ४, ६; ७; का. २, १, ३, १; जै. १५१.
 उ(द्→)व्/सद्, उद्युयतेताम् जै. १९२.
 उ(द्→)व्-म/सद्, उद्युयत ऐ. ३, ३३^१.
 उ(द्→)व्/सद्, उद्युनति प. ५, ७. उद्युयत जै. २१२^१.
 उद्युययत् जै. १९४.
 उद्युत- -तः शा. ६, ७, ४, ४; ७, ५, २, ३, ४; तै. २, ४, ६, २; ६, ४, ४; ३, ७, ६, ११; जै. २०^१, २२, -स्तम् ऐआ. १, २, १; शा. ६, ७, ४, ४; ७, ५, २, ३८; तै. ३, ७, ४, १६; तैआ. ६, ६, १^१; -स्ताः शां. २०, ४; -स्तो शा. ७, ५, १, ३१^१; तै. १, ४, ४, ९^१; गो. १, २, ८.
 उ(द्→)व्/सद्, उद्यु...सद्ये तै. ३, १, ३, ३.
 उद्युय(द्→)व्/सद्, उद्युनाति शा. १, १, ३, ३.
 उ(द्→)व्/सद्(→सीद्), उद्युयति

† उद्यावाभ्युदाय इति शा. उद्यायोत्पाय इति पा मूपा. द्. † उद्युयत (उद्यु/सद्) इति. P.W. पा. † अन्तोदात्तः स्वराभावो वा मुपा. चिन्मयः ।

धा. ६, ५, ४, ३; जेठ. ३, ३, ४, ६;
 ५; उरसादमित धा. १३, ४, ४, १;
 उरसासाद् धा. ११, ८, ४, ६;
 उद्...सीवेत् गो. २, ४, १.
 उरसादयति धा. ९, २, १, १८; २०;
 २३; ५, १, २२; १४, ३, १, १; १४;
 १६; उरसादयति धा. ९, २, १,
 १५; २०; २१; २२; उद्सादयन्
 धा. ९, ५, १, २२; उरसादयेत् धा.
 ९, २, १, १५; २०; १४, ३, १, १४;
 १५; उरसादयेत् धा. ९, ३, १, १५;
 २१; २२; १४, ३, १, १४.
 उरसप्त-घातं का. १, ५, १, २८;
 ६, २, ८; -घम् धा. ६, २, १,
 ३५; ७, ३, १, ४२; १२, ५,
 २, ११; -नमसुड्व १४, ३,
 १, १; तै. १, ३, १, १; -घाः धा.
 ६, २, १, १५; -घे धा. ७, ३, १,
 ४२.
 उरसप्त-यज्ञ- -अःडद्व धा. २, ४, ३,
 ४८; ६, २, १९; १३, ३, ३, ६.
 उरसाद् -वेभ्यः तै. ३, ४, ६, १.
 उरसाद-तसुः() तै. ३, ६, ११, २.
 उरसादन- -नम् धा. ९, २, १, २३.
 उरसादाना(-नडअ-)-म् धा.
 १४, ३, २, २१.
 उरसादयत्- -न् सा. ३, १, ५.
 उरसादयिष्यत्- -न्तः ऐ. १, २, २.
 उरसाध धा. ९, २, १, २३.
 उरसागं-उरमजम् उरसृज् द.
 उ(द्→)व/सिच्, उरसृजति धा. ६,
 ८, १, ११; उरसृज्येत् धा. ६, ८, १,
 १०; उरसृजताम् धा. ३, ५, ३,
 १७.
 उरसृजेत्- -त् धा. १४, ५, १, ४२.
 उरसह(द्/सच्) उरसहे धा. १, ३, ३,
 ४. १, १; उरसहेत ऐ. ३, ४, ४,
 गो. २, ४, १०.
 उरसाधये धा. १, ३, ३, १३.
 उरसृजम्(कमुल्) तै. १, १, ६, १.

उ(द्→)व/सिच्(→सिञ्च्), उरसृजति
 धा. २, २.
 उरसृज्य धा. १, १, १, १८; १२, ४, २,
 ९; का. २, १, १, १३.
 उ(द्→)व/सिष्, उरसृजिषुः जै.
 १३१; उदसेधन् तौ. १५, ९, ११.
 उरसृज्य तां. १९, ५, ४; जै. १३१.
 उरसृज- -घः तां. १५, ९, १०; -घम्
 धा. १३, २, ३, ९; तै. ३, ८, २३,
 ३; -घेन तां. १५, ९, ११; १९,
 ५, १; ४; जै. १३१.
 उरसेध-नियध- -घाभ्वाम् तां. १५,
 ९, १३; -घो तां. १५, ९, १३;
 १९, ५, ४.
 उरसेधपरोक्षवृ(द्→)द्वा सं. १.
 उ(द्→)व/सृच्, उरसृजते धां. १५,
 ३; ४; तै. २, ४, १, १०; जै. १३१;
 उरसृजति ऐ. २, ४; ऐआ. १, ५,
 १; धां. ५, ७; ८, ५; ११, ६; १८,
 १०; २२, १; शांआ. २, १; धा.
 ३, ३, २, १९; ७, २, ८; ७, ५, २,
 ३२; तै. १, ३, १, ६; ६, ८, ९, ९;
 १०; ३, ८, ९, ३; उरसृजन्ते जै.
 १६४; उरसृजन्ति धां. १९, ६;
 धा. ५, २, ३, ७; ७, ५, २, २९; ३०;
 १३, २, ४, ३; उरसृजन्ति धा. ७,
 ५, २, २९; १३, १, ३, १; ५; तै. ३,
 ८, ६, १; ८, १; ९, ९, ३; तां. ५, १०,
 १; ३; ७, ६, ८, ४; २३, १५, २; गो.
 २, ३, १७; उरसृजामः धा. ७, ५, २,
 ३०; उरसृजिरे जै. ८५; उरसृ-
 क्ष्यामः ऐ. ७, १६; उरसृज तां.
 १९, ७, १; सं. २, ८, १४; उरसृजत
 तैआ. ६, १२, १; उरसृजावहे
 जै. २०३; उरसृजामहे जै. १६४,
 उरसृजत ता. १५, १०, ११, जै.
 २०३; उरसृजन्त धा १३, ६, २,
 १३; तै. १, ५, ५, ६; तां. १९, ७,
 १, २५, १, ११; उरसृजन्त तां.
 २३, १५, २; जै. ८५; १३१;

उद्...भसृजन्त तां. १०, १२, २;
 उरसृजेत् धा. ३, ७, २, ८; ७, ५,
 २, ३१; उरसृजेत् तै. ३, ९, १, ३;
 सा. १, ४, १; उरसृजेत् जै. १६४;
 उरसृजेयुः तां. ५, १०, २; ५;
 उरसृजेमहि जै. ८५.
 उरसृज्यते धां. २७, १; शांआ.
 २, ११; उरसृज्यन्ते धां. १६, ५.
 उरसृज्यं- -गम् धां. ८, २; जै. १६४;
 -गैः धा. ७, ५, २, २८.
 उरसृज्यम् (णमुल्) धा. ५, २, ३, ७.
 उरसृज्य- -न्तः धां. ८, २; तां. २५,
 १, ११.
 उरसृजमान- -नम् जै. १६४; -नस्य
 धा. २, ६, २, १२.
 उरसृज्य धा. ९, ५, १, १३; १४; १५;
 मं. २, ८, १४.
 उरसृज्य, ज्या- -ज्यम् जै. १६४;
 -ज्याः जै. १६४; -ज्याश्च तां.
 ५, १०, ४; जै. १६४.
 उरसृष्ट, ष्टा- -ष्टः धा. ५, २, ३, ५;
 -ष्टम् तां. ५, १०, ५; ६; जै.
 १६४; गो. २, ६, १६; -ष्टा सं.
 १; गो. २, २, १७; -ष्टाः धां. २३,
 ४; तां. ५, १०, ९; -ष्टाम् धा. ४,
 २, ३, १०.
 उरसृष्टि- -ष्टिः जै. ८५; २०३; ५.
 १, ३; -ष्टिम् जै. १६४; -स्ये
 ५, १, ३.
 उरसृष्टयमाण- -णः का. १, ६, ३, ८.
 उ(द्→)व/सृच्, उरसृजति तैआ. १,
 १४, ३; ४; उरसृजन्ति तैआ. १,
 १४, २; ३; उरसृज्य तैआ. १, १४,
 ४; उरसृजत तैआ. १, १४, २; ३;
 उरसृज्य ऐआ. २, १, ४; उरसृज्येत्
 धां. ३, १; तै. ३, ११, ९, ८.
 उरसृज्य धा. २, ३, १, २१, ११, ५, ३,
 ४; ७; का. १, ३, १, १३.
 उरसंघ-उरसिष् द.
 उ(द्→)व/सृच्, उरसृजति तै. ३, ७

† 'न्तः' इति मुपा. स्वरहित्यः। धा. तु 'उ'स्ययसः' इति समस्त पद पपाठ, अद. ।

५,३; उत्खानित घा. १२, ३, १,
 ५; उत्खायुः घा. १२,२,१,५.
 उत्खान- नात् दे. ३,४.
 वक्त्युत(द्व/सिक्)- त्तः शां. १,५.
 वृद् दे. ३,३०; ४,४; ५; ३२; ५,८; १२,
 ७,७; ऐआ. ५, २, ३; शां. १७;
 ३; २४,७; २९, ६; शांआ. १,२; ८,५;
 घा. ६, ६, ३, १५; १३, ५, १, ११;
 ८,४,७; १४,४, १, २५; तै. २,५,
 १, १; ७, १६, ४; ८, १, ६; ३, १, ३, ३;
 ७, ११, २; तैआ. २, ४, १; ४, ११;
 ८; १७, १; १९, १; २०, ३; ५, ९,
 ११; ६, ३, २; ४, २; ९, २; तां. ९,
 ९, १२; जै. ७०; जैउ. १, १२,
 ३, ५; १८, २, ७; ८; २, ३, ३, ३; ८;
 घ. ५, १२; सं. २, ५, ३, ५; सा. २,
 १, ५; ९, ४, १, ३.
 वृद्ध- कम् ऐ. २, १९; ८, २४; शांआ.
 ४, ७; घा. १, ८, १, ६; ३, ३, ४, ३१;
 ४, १, ५; ११, ४, १, १५; १३, ८,
 ४, ५; १४, ५, १२; ९, १, ७; तै.
 १, ५, १०, ७; तैआ. १, ४, ३; ९, ५;
 ३२, ३; ६, १२, १; जै. १३५; १६०;
 सं. २, ८, १४; सा. १, ३, २; ३, ६;
 २, ३, २; ३, ६, १; गो. १, १, ३९;
 २, ७; ३, ११; १२; -कस्य तैआ.
 १, २६, ७; -कानि तैआ. ६, ११,
 २; जै. ६; सा. ३, ५, १; -के ऐआ.
 ३, २, ४; शांआ. ८, ७; घा. १२,
 १, ३, २३; १३, ३, ८, ५; १४, ५,
 ४, १२; ९, ४, ६; जै. १८१;
 १९८; सा. १, ४, २१; ६, १, ७, १;
 ६, ७; ३, २, ८; गो. १, ४, १३; २,
 ३, ५; -केन घा. २, २, १, १९; ९,
 ५, २, १४; १३, ८, ४, २; का. १,
 २, २, १५; तैआ. ६, ४, १; सं. १,
 ६, २; सा. २, ७, ५.

उदक-तपंग- -णम् सा. १, २, ५.
 उदक-धारा- -राम् ऐ. ७, १२.
 उदक-पात्र- -चम् शांआ. ४, ७.
 उदक-पेय- -म्सद्घ शां. १२, ६.
 उदक-याजिन्- -जी शां. १२, ४.
 उदक-वत्- -ता घा. १, ७, १, २०.
 उदक-वस्मन्- -ना तैआ. १, १२, ५.
 उदकाञ्जलि- -लीन् सा. २, १, ११;
 ३, १, ४.
 उदके-चर- -रा; घा. १३, ४, ३, १२.
 उदको(-कउउ)-वस्वर्शन- -नम् सा.
 १, २, ५.
 उदकोपस्वर्शाना(-नउअ)-र्धे- -म् सा.
 ३, ९, १.
 उदकोपस्वर्शान्- -र्शी तैआ. १,
 ३२, १.
 उद, उदन्- -उदक.
 उद-कमण्डलु- -म् घा. १२, ४, १,
 ५;
 उद-कुम्भ- -म्मः घा. ३, ३, २, ५;
 -म्मम् ऐआ. ५, १, १; शांआ. ४,
 १५; घा. ३, १, २, २; -म्मे घा. ३,
 ३, २, ५.
 उद-चमसु- -सम् घा. ७, २, १,
 १७; -सा; घा. ७, २, ४, २;
 -सान् घा. ७, २, ४, १; ३; ४; ७; ८;
 ९; १२; २५; २९.
 उद-धि- -धि; गो. २, २, ५.
 उदधन्तु- -न्ते तै. १, २, ६, २.
 उदध्या- -ध्या; सं. १, २, ५.
 उदध्यु- -न्यु; जै. १५१; -न्युनाम्
 जै. १५१.
 उदध्यत्- -न्व. जै. २२४; -न्वत्
 तै. ३, २, ३, १२.
 उद-पात्र- -म् ऐ. ५, २७; ७, ३;
 घा. २, ४, २, १६; २३; ६, १, ४, १; ३,
 ३, ४, ३, १; ८, ५, १०; १४, ९, ४.

१८; का. १, ६, १, २३; २७; -त्रे
 घा. ३, १, २, ८.
 उद-मुत्- -तः गो. २, ४, १६.
 उद-मय- -यः ऐ. ८, २२; -यम्
 ऐ. ८, २२.
 उद-मेघ- -घे तैआ. १, १०, २.
 उद-वाह- -दासः तै. २, ५, ५, ३;
 उद-शराव- -चम् सा. ३, ४, ४.
 उद-स्तोक- -म् घा. १, ७, १, १८;
 २, ३, १, १६; का. १, ३, १, ९.
 उद-स्थाली- -म् घा. १२, ४, १,
 ५; ८.
 उद-हरण- -णम् घा. ९, १, २, ६;
 -णे घा. ९, १, २, ९.
 उदाभिपिक- -का; ऐआ. ५,
 १, १.
 उद/अञ्ज, उदजसे घा. १४, ६, ७, ४;
 उदजसाम् घा. १४, ६, १, २;
 उदज घा. १४, ६, १, ३; उदाजत्
 तै. २, ८, ५, २; उद...भाजत् ऐ.
 ६, ७; गो. २, ५, १३; उदाजत् ऐ.
 ६, २४.
 उद/अच, अच्यु, उदचति जै. १८६.
 उदचते घा. १४, ८, १, १.
 उदच्य घा. ५, १, ४, ५.
 उदच्य- -क्, ग् ऐआ. ५, २, ४; घा.
 १, ७, १, १२; ९, ३, १; ३, ९, ४, २१;
 ४, ४, २, ८; ५, २, १, ९; ४, २, ५; ६,
 ४, २, १०; तां. १४, १०, ३; जैउ.
 ४, ११, ५, १२; गो. २, ६, १३;
 -ह् ऐ. १, ८; ८, ९९; १०;
 शां. १८, १४; १९, ३; घा. १,
 ५, १, २५; ७, १, १३; १३; २, ६;
 २, ५; ७; १७; ३, ५, १, ३; ६; ७, १,
 १०; ३, १, १५; ५, १, ५, १३; २, १,
 ९; ४, १९; ६, ६, २, २; ३; ४; ७;
 १, १; १२; ७, १, १, २, १; ३०; ४, १.

† तां. ८, ८, ५३; ऊ इति विभनम् । * उदाभिपिका' इति K.T. मुपा. तै. २, ७, ८, २; ह्ययत्र च । एष एव च सार्धोपात्त पाठ इत्यस्मन्मठम् । काव. द्वु सधोपरि मुद्रितं तथैव । किञोपरि मुद्रितं पाठं सा. 'उदयेउभिपिकाः ह्ययेदं श्याचयसो । तत्रापि 'उदकेनाभिपिकाः' इत्येवास्तान्नाति । § सा. पञ्चतरे 'प्राङ्मुदह्' इत्येतदेकमेव पदं मन्वा तयोरेवराठवाङ्मोक्षेक्षानी दिग्माह ।

शुद्धी- चीं शा ७, १०, शा
 १, ७, १, १३, ८, ३,१८, ३,१,
 १,२, ७,२, ३, १५, ४, २२, ६,
 १, २३, ४, ५, २, ५, ७, ४,
 ५, ८, ११, ५, ३, २, ५, ६, ४, ४,
 २२,६,२,३, ८,३,१, १२,१४,५,
 ३,५,६, १,८, ९,३,४,१३, १०,
 ६,५,३, ११,८, ३,६, १३, ४,२,
 १५, ५, ४, २४, ६, २, १८, ७, १,
 १३, ८, १, ६, १४, १, २, २, ६, ११,
 ५, का २,२,३,१६, तै ३,३,३,

२,११,५,२,१२,९,१, तैआ १,
 २३,६, जै ११७, व ३,१, गो
 १,५,१५, -चीं शा ९,१,१,३८,
 तैआ ४,६,१, जै १८७, गो २,
 ३,१७, -चीम् ऐ १,७,१४, शां
 २,२,७, ६, २२,१, शा ३,२,३,
 १५,५,१,२७,२८, ४,५,७,४,९,
 ४,१,६,५, १,६, ७,१,१, ५,२,२,
 १०,३, १,२३, ११, १,६, २४,२,
 ७,८, १३,८, २,६, तै १,७,७,२,
 २,१,८,१, ३,२,१, ३,९,८,७,४,
 ८, तां ६,४, १४, व ७,६, गो
 १,१,४, १०, १९,२, १८, ५,१८,
 -च्य गो १,१,७,२,१०, -च्या
 गो १, १, १०, -च्याम् ऐ १,
 १४,८,१०, १४,१९, शां ७,६,
 शा ७,२,३,२३, १०,२,६,३,११,
 ६,१, ११, १४,६, ९, २४, तैआ
 ८, ११, १, तां १६, १३, १२,
 व २,४, जैउ १,१०, १, ६, म
 २,१,४, -च्यै शा ७, ३, २,११,
 तैआ २,२०,१, -च्यौ शा २, ६,
 २,५, का १,६,२,३

उदक्-कूल- लेषु ता १,३,२
 उदक् प्रवणणा- नम् शा ३,१,
 १,२, -णा शा १,२,५, १७, का
 २,२,३,१६

उदक् शिरस्-सम् सा २,५,३
 उदक् सस्थ- म् शां ५,७, गो,
 २,१,२५

उदवा (गड) म,मा- म ऐआ
 ५,१,३, -माम् का २,१,४,१५

उदगयन्- ने शा १४, ९, ३,१,
 तैआ १०,६४,१

उदग्घो (गड) मीय- म् शां
 २,१

उदग्दन्- म् शा ३,३,२,१

उदग्द्वय- द्वयस्य तैआ १,
 १८,१

उदग्द्वार- रे ऐआ ५,१,१
 उदग्द्व- ऋ शा १४,६,१०,२
 उदग्द्व मुल- -ख ऐआ ५,१,२,
 गो १,१,१५

उदग्घन- नम् ऐ ७,३,२, -नेन
 शा ४,३,५,२१

उदग्घर्मा शा ३, ३, २, १४,
 १५,१६

उदीचीन- नम् तै २,१,३,५,३,
 २,९,८, -नाम् ऐ २,६, तै ३,
 ६,१

उदीचीन प्रीय- म् जै १३९

उदीचीन दशा- म् शा १,७,१,
 १३,४,३,५,२१

उदीचीन प्रवण- ण शा ६,
 १०, -णे शा १३,८,१,६,८

उदीचीन वशा- शम् शा ३,
 ६,१,२३, -शा श ४,६,८,१९,
 -शाम् शा ३,१,१,७

उदीचीना (गड) म,मा- प्राणि
 शा ३,५, ४,२०, ६,१,१४,७, १,
 ७, १२,५,१,१२, -माम् शा १,२,
 १,१६, -मे तै ३, ३, ६, १०

उदीच्य- च्या जै १०५, -च्याम्
 शा ११,४,१,१, गो १, ३, ६,
 -च्यानाम् शा ११,४,१,१, -च्येषु
 गो १,२,१०

उद्व (द्व/अन्), उद्वनिति का १,
 २,२, १०, उद्वनिति शा १४, ६,
 ५,१, उद्वान् जैउ ४, ११,१,६,
 उद्वान्वात् जै ३४

उद्वान्वात्- नम् शा ४, १,२,२७,
 -नत् जै २४

उद्वान्वी- न्य शा ३,८,३,२२४
 ४,१,२,१६

उद्वान्- नद्वृति शा ११,८, ३,६,
 -न ऐ,१,७,४,१४, ऐआ २,३,३,
 शाआ ११,२,६, शा १, २,१,७,
 ४,१,५, ३,३,३,१,३,२०,८,३,

† उद्व आपूर्वाभ्याम् √अघते ऋमुक्ति रूपमथवा उत्पूर्वाद् √अघते ऋमुक्ति रूपमिति विमर्शणीयम् ।
 ‡ 'उदीचीनैवप्रवण,' इति आनमुपा । § 'उदानत्व' इति मुपा चिन्त्य । § मुख स्वराचिन्त्य ।

३७, ४, १, ४, १, १, १, २, १, २,
 ११, १७, २४, २७, ४, २, १०, ६,
 २, २, ६, ७, ४, ३, ५, ७, १, २, २, १,
 ८, १, ३, ९, ४, ३, ४, ५, २, ४, ७,
 ९, ४, २, १०, १, १०, १, ४, ५, १, १,
 २, ४, ५, ६, ५, ३, ९, ४, १, ५, ९, २,
 १२, २, ४, १६, ८, १, ११, २, २, ७,
 १४, १, ३, ३, ०, ४, ७, ३, १, २, १, ४, ३,
 १०, ६, ९, २, ७, तैआ ७, ७, १,
 ता १७, ४, १, ४, २, २, ७, जैउ
 २, ३, ३, ७, ४, ६, ४, १, १, १, ६, ९,
 गो १, ५, ४, -नम् शा ७, ५, १, ४,
 ३, ३, ३, १, ३, ४, १, २, २, १, ७,
 २, २, १, ५, ३, ८, १, ०, ८, ३, ६,
 तै ३, ४, १, ८, २, तैआ १०, ३, ६,
 १, -नक्ष शाआ ८, ८, -ना
 ता ५, १०, ३, ४, १, ३, गो १, ५,
 ५, -नात् गो २, ६, १, १, -नात्
 ता ५, १, ०, ३, -नाय शा १, २,
 १, १, ९, २, १, ८, १, १, ५, ४, १, २, २, ४,
 ५, ६, ३, ७, ४, २, ८, ८, ३, १, १, ०,
 ७, ३, १, ९, का २, १, ४, १, ८, १, ९,
 तैआ १०, ३, ३, १, ३, ४, १, -ने
 शाआ ११, १, ५, ६, शा १४, ६, ९,
 ७, तैआ १०, ३, ३, १, ३, ४, १, ३, ६,
 १, -नेन शा १, ४, ३, १, ३, १, १,
 ३, ४, ५, ६, १, २, २, ४, १, ६, १६, ६,
 ५, १, गो १, ५, ४

उदान भृत्- भृत् श ८, १, ३,
 ६, ७

उदान रूप- पाश्याम् गो १,
 ३, १, ३, -वे गो २, १, ७

उदत् (दृड) ष्ट- न्त तैआ ५, १, १,
 ४, -न्तम् प ३, १, ३, शा २, ३, १,
 १, ०, तै २, १, ७, १, -न्तम् उद्व
 का १, ३, १, ८, -न्ता जै ९, १,
 १, ४, -न्ताम् जै ९, ४, -न्तेषु जै
 ७, ४, १, ४

उदय-यन यनीय, उदि अद्र
 उद्वरः- रम् ऐ ७, १, ५, १, ६, ऐआ
 १, ५, १, २, १, ४, ३, २, ५, ५, २, ५,
 शां ११, ८, १, ७, ७, शाआ २, १, १,
 ८, ९, शा १, ६, ३, ३, १, ३, ५,
 ३, ५, ६, १, १, २, ७, ५, १, ३, ८,
 २, ७, ८, ६, २, १, ३, १, ४, १, ५,
 १, ६, ८, ७, २, १, ८, १०, ६, ४, १,
 ५, ३, १, १, ३, ६, ८, ५, २, ४, १, २,
 २, ४, १, २, ३, १, ६, १, ३, ६, २, ३,
 १, ४, २, १, ७, ३, १, २, २, तै २,
 ६, ४, ३, ५, ५, तैआ ८, ७, १, ता
 ४, ५, १, ५, ६, ४, १, १, जै १, ४, ०,
 गो १, ५, ३, २, १, २, ५, ४, -रात्
 जै ८, १, ४, ०, १, ५, ०, गो १, १, ६,
 -राय शा १, ६, ३, १, ७, -रे ऐआ
 १, ५, १, शाआ २, १, १, शा ३, २, २,
 १, ९, २, ०, ५, ६, ५, ६, १, १, ७, ५, २, ७,
 ८, ७, २, १, ८, १, १, २, ६, ८, ५, २, ५,
 १, २, २, ४, १, २, ५, २, ७, १, ३, ६, २, ३,
 २, जैउ ३, ३, ४, ७, म १, ४, ८,
 गो १, ५, ३, २, १, २, ३, -रेण शा
 १०, १, शा १, ५, २, १, ७, १, ४, ७,
 १, १, ७, तैआ १०, २, ४, १, २, ५, १,
 जै १, ४, ०, जैउ ४, १, १, ५, ९

उदर त्तस () शा ४, ५, २, ३,
 उदर शाण्डिल्य- व व २, जै
 १, ३, ८, १, १, -व्याव व २

उदर सपिन्- पिण श ७, १, १,
 २, तै ३, १, २, ६, ४

उदर साधेय- वम् शां ११, ८

उद्वरण- णम् तैआ १, १, २, ५, तां
 २, ०, १, ४, ५

उदर्थ- र्यस्य शा ३, ८, ४, ५

उदक- कं शां ११, ५, शा ८, २, २,
 ३, गो २, ३, १, ६, ४, ४, १, ८

उदद (दृ/अर्द), उददंति श ५, ३
 ४, ५, ६, उददंति श ५, ३, ४, ६,
 उदप (दृ/अप)- पं तै ३, ७, १, ०, १

उदय (दृ/अय), उदयते २, ५, ५, २

उद्वसो(-दृडअव/सो), उदवस्थति
 ऐ ७, २, ४, ८, ५, शां १८, १, ४,
 शा २, ५, २, ४, ८, ६, २, १, ९, उद
 वस्थति श २, ५, २, ४, ८

उदव-सान्नीय, या- यया श ४, ५, १,
 १, ३, ९, ५, १, ५, ३, गो १, ४, ८,
 -यस्य प ४, १, -या श ४, ५,
 १, १, ६, ५, ५, ५, ९, १, १, २, १, ३,
 १, ३, ६, २, १, ७, -याम् गो १,
 ४, ७, -याया गो १, ५, २, २,
 -याम् ऐ ८, ५, शां १९, ७, शा
 ४, ५, ८, १, ५, ५, ३, ५, २, ६, १, ३, ४,
 ४, ४, ५, ४, २, ७, जै १, ३, ९, गो
 १, ५, २, २

उदव स्नाय शा १८, १, ४, शा १२, ४,
 ३, १, ०, का १, ५, १, ३, ८, ६, २, ८,
 -यडव्य शा २, ५, २, ४, ८, ६, २, १, ९

उदव स्थत्- त ऐ ७, २, ४, -म् ऐ
 ७, २, ४

उदश (दृ/अश), उदशनुवाते शा
 ४, २, १, २, ६, उदाशनुवत जै १, ३, २,
 उदान्द तैआ ६, ३, १

उदस् (दृ/अस्), उदस्वति शा २,
 ६, २, १, ६, ७, १, १, ५, १, ३, ८, २,
 ४, ९, का १, ६, २, ८, तां १, ५,
 ७, ६, उदास्वत् तै १, ५, १, ०, ७,
 ३, १, १, ८, ६

उद्वस्यत्- त् तै ३, २, ९, १, ५, जै
 १, ९, ९

उदस्त- स्त उद्व प २, २

उदास- स जैउ ३, ७, २, २, -सम्
 प २, १, २, जैउ ३, ७, २, २,
 -सम् उद्व प २, २, -सौ तां १, १,
 ५, १, ९, जै १, ६, ८

उदाक (दृआ/क), उदाकृते शा ३,
 ३, १, १, ४, उदाककार शा १४,
 ६, १, ३

उदा कथाय (दृ/अया) श. ३, ३, ३, ३
 उदाघ्नत् (दृआ/अघ्न)- णम् शा
 १, ३, ४, २, ८, ३, ५

उद्वय- न्याया ए ७, १, ८
 उद्वयत्, उद्वयत्, उद्वयत् उद्वय गद
 मुपा स्तरिभ्य- इति न भाष्य द। उद्वयत् उदा०, उद्वयत् इत्यर्थाय । ग'उदर । शाण्डिल्य इति मुपा पदच्छद ।

उदा(दुःसा)वक्ष, उदावृष्टे श ३,
३,३,४^१.

उदावृष्ट उदवृष्ट

उदा(दुःसा)वृत्, उदातनीव ता
२०, १४, २

उदावृष्ट(दुःसा/दा)- वृत् स ३,
गो १, १, २६, -लेपु श २

उदावृष्ट तम- म स ३

उदावृष्टानुदावृष्ट- यो स ३

उदावृष्टोदावृष्ट- वृत् गो १, १, २५

उदावृष्टि- वृत्ते गो १, २, २४^१.

उदावृष्टाय श १, २, ५, १९^१, का २,
२, ३, १८, तै ३, २, ९, १३

उदा(दुःसा)वृष्ट, उदावृष्टयति श
२, ३, १, १७, १२, ४, ४, ६, ७, का
१, ३, १, १०, ५, १, २६, २, ५, १०,

२, २, ४, १६, उदावृष्टेव तै २, १,
९, ३

उदान- उद्व/वृत्

उदा(दुःसा)वृत्, उदानयति श
३, ८, २, १, ४, ४, २, १८, १३, २,
८, ३, का १, ५, १, १७, तै १, ६,
५, ३, ३, ९, ६, ३, उदानयति श

१३, ४, २, १, ५, १, १६, उदानयन्त्यु
का २, २, १, १५, गो १, १, २, १८,

उदानय श ३, ८, २, १

उदानोत्- वृत्त श ५, १, ४, ५

उदानोत्पन्न- वृत् श २, ५, २, २०,
५, २, १, ८^१, का १, ५, १, १७

उद्व/वृत्, उदावृष्टे, उदा, २३, श
१३, ५, ४, १४, २३, उदावृष्टवृत् ऐ
४, २६, २८, उदावृष्टवृत् श २,
६, २, १६, का १, ६, २, ८

उदावृष्ट उदे वृत्

उदावृष्ट(दुःसा/वृत्)- वृत् तै २, २, ९, २,
-वृत् ऐ २, २, १, तै ३, १, २, ७, २

उदावृष्ट(दुःसा)वृत्, उदावृष्टयति
श ३, ३, ३, १७

उदावृष्टानुदावृष्ट(दुःसा/वृत्)- वृत् जै
१३५

उदा(दुःसा)वृत्, उदानुसते श
५, २, ३, ५, उदावृष्टे जै १३५,
उद्व...भादाते जै १३५^१, उदा-

वृत्तेत श १, ३, ५, १५, ११, १, ४, २

उदावृष्ट उदवृष्ट

उदावृष्टयति(दुःसा/वृत्) जै ७४

उदावृष्टित वृत्- र ऐआ ५, १, ३, श
७, ४, १, ३८

उदा(दुःसा)वृष्ट, उदावृष्टयति श ८,
१० श १, १, १, २२, ३, १,

२०^१, का २, १, २, १, २, उदा-

वृष्टयति वा २, १, २, २, उदावृष्टयति
ऐ ७, १, २, ८, २१, तै १, ६, ८, ९,
जै ५९^१, उदावृष्टयति श १४, ९,

१, ५, उदावृष्टयति तैआ ३, १२,
७, उदावृष्टयति. ऐआ ५, १, ६,

उदावृष्टयति जै ६४, उदावृष्टयति
जै ६३^१, उदावृष्टयति तै १, ६, ८, ९

उद्वि(वृ/वृ-वृ/वृ), उद्वयते श
६, २, १, ५, उद्वयते श ६, २, १, ५,

का १, ३, १, २^१, उद्वयति ऐ १,
७, ३, ४^१, ४४^१, ४, ९, २०, ८, ५,
शा २७, १, श २, ३, १, ३०,

३६, ८, १, २, १, ६, १, १८, १०, ३,
५, ३, १३, ३, ८, ४, १४, ४, ३, ४^१,

का १, २, ३, ७, ३, १, २१, २४,
तै १, ४, ४, ३, ५, ६^१, ५, २, १, १०,

४, ७, २, १, ९, ३, १०, ३, ८, ७,
३, ३, १०, ३, १, तैआ १, ४, १,

उद्वयति श १, ६, ४, १९, २, ३, १, ५,
३, ८, ९, ३, ८, २, २, ७, ३, २६, ५, ४,
२, ८, १७, ७, ४, १, १४, ५, २, ७, ७,
११, १, ५, ४, तै १, ५, १०, ७,

तैआ १, ९, ६, १४, ११^१, ५, ९, ३,
१०, ४, ८, ८, १, ता ३, ६, २, ५,
८, ५, १४, ७, १७, १७, ५, ७, १९,
१०, १४, २०, १, ६, १, ४, १६, ३, ४,
जै ४, ११७, १९४, जैउ १, ८, १,
६^१, ३, ६, ९, ६, ४, ८, २, ६, १०,
उद्वयति ऐ १, ११^१, शा २७

१, ३०, ३, श २, १, ३, ४, १२,
१, ४, ३, २, ४, १६, का १, १, ३, ३,
ता १०, ५, ५^१, ७, ४, ८, १, ११, ६,
९, १२, १, १०; ७, १०, ९, २३, १३,
१, १२, ३, २५, ७, १५, ९, २८, १४,
५, ३०, ११, ३८, १६, १, १२, ५, १७,
८, ४, १८, ८, १६, २३, ३, ९, २४,
१४, ८, १६, ६, १७, ४, २५, १, १५,
२, ६, गो १, ५, २, ३, ४, उद्वयति
श २, २, ४, ६, का १, ३, ४, ५, जै
१५१, उद्वयति श १, ६, ४, १४, ११,
१, ४, १, उद्वयति ता २१, १, २,
उद्वयति जै १८६, उद्वयति
तैआ ४, ३९, १, उद्वयति तैआ
४, ४२, १, उद्वयति तै २,
७, १६, ४^१, उद्वयति जै ११७^१,

उद्वयति श ६, ६, ३, ६, तै २, ७,
१६, ४, उद्वयति श २, ३, १, १,
उद्वयति तैआ ३, १२, २, ता २१,
१, ३, ५, जै १४५^१, गो १, २,
२१, उदावृष्ट ऐ २, १, ७, ५, शा
१२, २, श ७, २, ३, २^१, उदावृष्ट
तै २, २, १०, ७, ता १४, ३, २४,
९, ४०, १५, ३, २६, जै ३७,
जैउ ३, ४, १, ६, ७, ८, उद्वयति
ऐ १, ३, ७, ११, १२, शा १७, ७,
श २, ३, १, ५, का १, ३, १, २,
उद्वयति श ६, ६, २, ६, ११, १,
४, ४, का १, १, २, १, २, ता १६, १३,
१३, गो २, १, ११, उद्वयति श ५,
४, २, १, २, उद्वयति श्याम जै ६१,
१८०, १८१, २०३, उद्वयति
जै ४४, उद्वयति श्याम म २,
५, १५.

उद्वयति- वृत् ऐ ५, ३०, ३, श ३,
२, २, २६, १३, ८, ३, २

उद्वयति- नम ऐ ३, ४३^१, शा
३०, १, श ९, ५, १, ४३^१, ४४^१,
११, ५, ६, ३, १३, ८, १, ९, तैआ
१, ६, १, गो २, २, १७

उदयन-तस्मः() तां. १३, १२, २;
 -सा ३: तां. १३, १२, १.
 उदयनीय, वा- -य: ऐ. १, ७; ११;
 ४, १७; वा. ३, २, ३, ६; २०; ४, १,
 १; ४, ५, १, १; १२, १, ४, ३; २, १,
 ५; ३, ११; ४, १६; गो. १, ४, १४;
 २२; ५, २; ३, ४; -यम् ऐ. १, ११;
 शां. ७, ७; ९; वा. ४, ५, १, २; १२,
 १, २, ३; ३, २२; २, १, ५; ३, १०;
 गो. १, ४, ९; १०; २१; -यया गो.
 १, ४, ८; -यस्य ऐ. १, ११; द.
 २३; शां. ७, ५; वा. ३, २, २, २१;
 २२; प. ४, १; -या वा. ११, ३,
 ३, २; -याम् तां. १८, ३, २; गो.
 १, ४, ७; -याय वा. १२, २, ३, ११;
 गो. १, ४, २२; -यायाम् शां. ७,
 ८; वा. १३, ५, ४, २५; ६, २, १६;
 -वे शां. ७, ८; वा. ३, २, ३, २१;
 २३; ९, ४, ४, १५; १६; तां. १५,
 १०, ३; -येन ऐ. १, ११; शां.
 ७, ५; ८; वा. ४, ५, १, १; ९, ५,
 १, ३४.
 उदित, ता- -त: तां. १३, ८, २;
 १५, ८, ३; जैठ. ४, ५, १; ७, २, १०;
 -ता तै. २, ८, ७, २; तां. २५, ८,
 ४; -ता: तै. २, ८, ९, ८; तैआ.
 १, ८, ६; -ताय तै. ३, १, ६, ४; ८,
 १६, ४; -ते ऐ. ४, १९; ५, १८;
 २९; ३०; ३१; शां. २, ९; १२,
 ४; २६, ११; वा. २, १, ४, ८; १५;
 ३, २, २, २६; ४, १, २, ११; १२; १४;
 ६, ६, ४, २; ७, ४; ९, २, १, १;
 १३, २, १, ७; का. १, १, ४, ७; ९;
 तै. २, १, २, ८; ३, ८, १६, ४;
 तैआ. २, १, १, १; १५, १; तां. १३,
 ८, २; जै. १; ११९; १२०; १५१;
 जैठ. १, ८, १, २; ३, १, ४, २; ४, ५,
 ५; ७, २, १३; वा. २, ४, ८; ८, ३;
 गो. २, ३, १३. उदित द.

१, ४; -मिनम् ऐ. ५, ३०;
 -मिनाम् वा. २, ३, १, ९; ३६; का.
 १, ३, १, २४; -मी ऐ. ५, २९.
 उदितोस्मः() तां. ९, १, ३८.
 उदुत्- -त: जैठ. ४, ७, २, ११;
 -ता तै. १, ६, ६, २; ७, ५; २, ७, ९, ४;
 -ति शां. २, ८; -त्तै तै. ३, १, ६,
 ४; ८, १६, ४; -त् ऐ. ५, ३१; वा.
 १, ७, २, ११; २, १, २, १८; ३, ९;
 ३, ३, ९; ४, १, २, १४; ५, ३, ४,
 १६; ६, ७, २, ४; ७, ५, २, २७; ९,
 २, ३, १७; १०, ६, ४, १; का. १, १,
 २, १२; ३, २; ८; तै. ३, १, २, २; ७,
 ६, २१; २२; जै. १०; जैठ. १, ८,
 १, ६; ४, ५, १; ७, २, १०; ८, २, २;
 मं. १, ७, ६; ७; ८; -तस्म ऐ. ७,
 २०; शां. ६, ६; १८, ९; शांआ.
 ४, ७; वा. ४, ६, ५, ५; का. १, १,
 ४, ७; तै. २, १, २, १०; ७, ९, ४; ३,
 ७, ४, ३; तैआ. १, १०, ७; २, २, १;
 मं. २, ५, १५; सा. २, ४, ९.
 उद्यती- -ती तां. २, १२, १; ३,
 २, १; ५, १.
 उदिह्(द्वृद्ध्), उदिह्यति वा. १,
 १, ३, ७; १२, ५, १, १२; का. २, २,
 ३, ४; ५; तै. १, १, ८, ६; उदिह्य
 तैआ. ६, ६, २; उदिह्येयु. जै.
 १८४.
 उदित्त, ता(वृद्ध्)- -त: वा. १, ६,
 ४, १८; -तस्म ऐआ. २, १, ५; शां.
 २, ८; वा. १, ४, ५, ८; तै. १, ८,
 ३, ४; २, ८, ७; तैआ. ५, ६, ६,
 ८; १९, १०; -ता ऐ. १, ६; तैआ.
 ४, १, १; गो. २, २, २३; -ते वा. १३,
 ५, २, २३; तै. १, ७, ५, ३; १०, ५.
 उदित-तर- -रस्मश्च शां. १९, २.
 उदितानुवादिन्- -मम् ऐ. २, १५.
 उदिन्(द्वृद्ध्), उदिन्थे जैठ. २,
 ५, १, ४.
 उदीक्ष(द्वृद्ध्), उदीक्षते वा. १, ९,

३, १५; १६; ३, ७, १, १७; जैठ.
 ३, ६, ७, २.
 उदीक्षित- -तस्म जै. १४३.
 उदीक्ष्य वा. २, २, ४, १२; १४, ९, १,
 १; का. १, २, ४, ९.
 उदीची- , चीन- , चय उदञ्च् गद.
 उदीर्(द्वृद्ध्), उदीरते वा. १३, ५, ४,
 १६; १७; तां. १, ३, ३; १२, ५, १; सा.
 १, ४, ४; ३, १, २; उद्वृद्ध् रते वा.
 १, ४, १, १३; १२, ४, ४, ५; उदीर-
 ताम् ऐ. ३, ३, ७; उदीर्व्य तैआ. ६;
 १, ३; उद्वृद्ध् रत ऐ. ६, १८; २०,
 ऐआ. ५, २, २; शां. २९, ६.
 उदीरयति तैआ. ५, १०, ६;
 उदीरयताम् तैआ. ४, २६, १.
 उदीर(रि?)ण- -णम् तैआ. १, १२, ५,
 उदीराण- -णा: तै. २, ६, १६, २.
 उदीरि(रि?)त- -त: तैआ. १, ९, ५;
 -ते सा. १, ४, ४.
 उदी(ण-)ण- -म् गो. १, २, ९.
 उदीर्व्य जै. १८२.
 उदीर्ष(द्वृद्ध्), उदीर्षत तैआ. १, १,
 ३, २, १, २; उदीर्ष जै. ३७.
 उदुक्ष(द्वृद्ध्), उदुक्षति वा. १२, ५;
 १, १२; उद्वोक्षी: वा. ११, ५, ३, ४;
 उदीक्षिपम् वा. ११, ५, ३, ७.
 उदीक्ष्यत वा. ६, १, १, १२.
 उदुयक्षीय(द्वृद्ध्) - -यम् वा.
 २९, ६; -यस्य वांआ. २, १६.
 उदुम्बर- -र: ऐ. ५, २, ७; ७, ३२; ८,
 ८; ९; १६; ऐआ. १, २, ३; शां.
 २५, १५; २७, ६; शांआ. १, ७; वा.
 ३, २, १, ३३; ३, ४, २, ७; ६, १, ३; ४,
 ६, १, ३; ६, ९, २२; ५, २, १, २३; २,
 ३; ४, २; ५, १२; ६, ६, ३, २; ३;
 ७, १, १३; ७, २, २, ३; ४, १, ३८;
 ३९; ५, १, १५; २१; २३; ९, २,
 २, ३; ३, ४०; १२, ७, १, ९; ८, ३,
 ५; १४, १, २, ४; तै. १, १, १, १०;
 २, ६, ५, ३, ८, २; तैआ. ५, २, ४;

१, ३, १०, ५, तां ५, ५, ३, ६, ४,
१, ११, १६, ६, ४, १८, २, ११, जै
१४४, -रम् ए ७, १५, शांआ
१, ७, श १४, ७, १, ४, १, तै १, ७,
६, ५, जै १४३, -रे शां २५,
१५, श ६, ६, ३, ३, तां १६, ६,
४, जै १४४, -रेण श ५, ३, ५,
१२.

उदुम्बर-शाखा- -खा ऐ ८, ५, ८,
१७, -खाम् ऐ ८, ७, ९

उदुम्बरा- -र श ७, ५, १, २२^३

उदुप् (द्व/उप्), उदुवोप श ७, ३,
२, १४, उदोपत् जै २०३, उदो-
पिष्टम् श १, ५, १, २५^१

उदुष्ट सुख- -ख उद्व श ७, ३, २,
१४

उद्व (द्व/कह), उद्वहति श १, २, १,
४, ८, ३, ५^३, उद्वहति श १०, २,
१, ५^३, ७^३, का २, १, ४, ३, ता
१६, ११, ५, १६, १७, १, ४, १९,
३, ४, २०, ४, ३, उद्वहति श १,
८, २, १^३, स ३, उद्वहामि ऐआ
५, १, ४, उदोहन् शा २, ७^३

उद्वह- ह तै ३, ८, ४, ३, स ३
उद्वह ऐ ७, ६ उदोह द

उद्वृ (द्व/क), उद्वृयति ऐ १, २२, २,
२, तै ३, ६, १, ३, उद्वृयति श
७, ३, १, ३०, उद्वृयति श ९,
२, ३, ३९, उद्वारत् ऐ ५, १६,
तैआ १०, १०, २

उद्वृत् (द्व/कृच्)- -व ऐ ५, ३३, जै
१५६, -चम् ऐ १, २६, २, ३१,
शां ७, २^३, श ३, १, १, १२^३,
३, २३, २, ४, १२, ४, ३, १८^३,
४, ६, ८, २, ६, ३, १, २०^३, १०,
३, ५, ८, १३, १, ६, ३^३, ४, १, ९, २,
१७^३, १४, १, ४, तै ३, ८, ९, ४^३,
जै १२५, १, ५, १६८^३, जैउ ४,
८, ४, ७, ५, २, ४, ५, गो १ ३, २०,

४, २३, २, २, ६,
उद्वे (द्व/आ/१ह), उद्वैति शां १५,
५, श २, ३, ३, १६, ५, ३, ३०,
४, ५, ३, ११^३, ६, १, १२, ५, ३, ५, २६,
१२, १, १, ११, का १, ५, १, ३८,
तां १७, १३, ६^३, ११^३, १४^३,
जै १२७^३, उद्वेत श ४, ४,
५, २३, का १, ५, १, ३८,
उद्वायन्ति शा १२, २, १९, ३^३,
श १३, ५, २, १, जै १२७,
उद्व आ ००मि श ३, १, २,
१३, उद्वेयाव श १, ८, १, ७, ४,
१, ५, १२, उद्वेयत् जै २०३,
उद्वेयु जै १३१, १८६, उद्वैत्यति
श ४, १, ५, १२, उद्वेहि श १,
२, ५, २१, का २, २, ३, १९, तै
२, ५, २, १, ३, २, ९, १४, ता २१,
१, ३, ५, ७, जै १४९^३, उद्वेयाव
जै १२७, उद्वयु गो १, ५, २
उद्वायव- यताम् श १२, १, १, ११,
-यन् श १४, २, २, १
उद्वैत्य ऐ ७, ५, श ४, ५, १, २, १०,
६, ७, ९, ५, १, ३४, १२, ९, २, १२,
का १, ५, १, ३७, ता ४, ५, १, ९,
५, १२, ९, १५, जै १२१, जैउ
३, ४, ३, २

उद्वेदोह- -म् शाआ १२, ८.

उद्वेदन- पर

उद्व/गम्, उद्व *भगन्म शांआ ८,
५, श १२, ९, २, ८, १४, ३, १,
२८, तैआ ६, ३, २, उद्व अगन्म
तै २, ४, ४, ९, जै १२७

उद्वृत्ति- ती तैआ १, ४, ३

उद्व/गा, उद्वगात् ऐ ४, ९, ऐआ १,
३, ७^३, ३, २, ३, शाआ ८, ४, श
४, ३, ४, १०, ७, ५, २, २७, तै २,
८, ७, ३, ३, १, ३, २, १२, ३, १, ७,
६, २, ४, तैआ १, ७, ६, २, १३, १,
४, ४, ५ उद्वगा तैआ १, ४, १

उद्वगात्, उद्वगायत्, उद्वगीत्, उद्वगीय,
उद्वगीयमान, उद्व/गै दे.

उद्व/गु (→गु)ह, उद्वगृहते श ३, २,
१, १५, उद्वगृहति श १, ३, १, १७

उद्वगृह- -म् तै ३, ३, ६, ५

उद्व/गु, उद्वगिरति श ५, ७

उद्व/गै, उद्वगति शा १७, ७, उद्वग-

यति ऐ ५, २३, तै २, २, ६, २,

ता ५, ५, १, ६, ७, ७, ४, ५, ६,

१७, १०, १५, ८, ८, १५, १२,

४, ९, १३, ४, ११, २१, २, ९,
जै ११४, जैउ १, १, २, २, २, ३,

७, ४, ११, ७, २, ४, ८, ३, ७, ९,
३, ५, १०, १, ४, ३, ६, १२, ३, २, ३,

४, ५, १४, ४, ६, २, १, २, ३, २, १,
४, १०, ३, ६, २, २, १, ८, ४, ६, ३, ५,

७, १, ५, २, ४, १४, उद्व गायति

जैउ १, १२, १, ४, उद्वगन्ति ऐ

३, २, ३, प १, ४, उद्वग्याम जैउ

१, १७, ३, १४, उद्वग्यौ जै ६१,

८७, जैउ २, ३, २, २, ३, ३, ६, ३,
१०, ४, ६, ३, ५, ७, उद्वगायति जै

३४, जैउ ३, ६, ३, १, ८, ९, उद्व

गायति जैउ ३, ६, ३, ६, उद्वग

स्यामि जैउ ४, ६, ३, ४, उद्वग्यत्

जैउ २, ३, १, २^३, ६ २, ५, उद्वग्य

श १४, ४, १, ३-८, ता १, २, ९,
६, ६, १७, जैउ २, ३, २, १,

उद्व गायत् जैउ १, १७, ३, ५

उद्वगायत् शां ६, १०, श १४,
४, १, ३-८, २६, तै ३, १२, ९,

३, उद्वगायत् श १४, ४, १, २६,
ता ६, ७, १, जैउ ३, ६, २, २, ३,

४, उद्वगायत् जैउ १, १७, ३, ६,
१८, ५, १-६, उद्वगियेव श १३,

२, ३, २, तै १, २, ६, ५, उद्वगायत्

तै ३, ८, २, १, तां ५, ६, २, ६,
६, ७, २, १, ७, ६, ७, ७, १, ४, १८,

९, ७, जै ११, २५, ३४^३, ११३, जैउ

† 'उदुम्बर' इत्यस्य विग्रहपददर्शनार्थमथ प्रयोग । † सङ्गितायो टीप । † 'चम्' मया स्वरधिन्य ।

१, १२, ३, ६, उद्गाये जैठ २, ३, १,
 ४, ६, ८, १०, उद्गासीत् ऐ ५, ३४
 तै ३, ८, २२, ३, जै १३, जैठ
 ३, ४, ३, ४, गो १, ३, ४, उद्गा
 सिधु ता १३, १०, ८, उद्गासी
 जैठ १, १८, ३, १
 उद्गापथेन जैठ ३, ३, ४, १२

उद्गातृ- ०त्त वा १३, ५, २, ६,
 जै ८७, जैठ ३, ३, ४, १२, ५
 १, ४, २, ५-८, १०, गो २, २,
 ६, -तरि ऐ २, २२, -ता ऐ ७,
 १६, ऐआ १, २, ४, ५, १, ४, वा
 ६, ११, १७, ७, ३०, ६, शाआ
 ७, ६, वा ७, २, ५, ३, ३, २, ४, २,
 १८, ५, २, १, १३, १०, १, १, ५, १,
 १३, ११, २, ७, ३, ३, १२, १, १, ३,
 १३, २, ३, २, ४, १, ४, ३, १, ५, २,
 ६, १५, २०, १७, ४, १, ३, ३, ६, १,
 ८, १२, तै ३, ८, ५, ३, २२, १,
 तैआ ३, ५, १, १०, ६, ४, १, ता ५, ६,
 २, ४, ६, ७, ६, ४, १, ५, ५, ६, १६,
 ७, १४, ७, १०, १२, ८, ६, ९, १०,
 ११, ७, ५, ९, ९, १५, १२, ४, ९,
 १३, ३, २, १८, ९, ८, २५, ४, ५,
 १५, ३, १८, ४, जै १३, १८, २८,
 ६२, ९३, ११०, १३६, २०३, जैठ
 १, ६, ३, २, ८, १८, ३, ४, २,
 ३, ३, २, ४, १, २०, ३, २, २, ७, ४,
 ३, ५, ५, १०, ५, १, १०, ११, ३, २,
 ३, ३, ८, १०, १३, ४, ९, ४, २, २, ५,
 ६, ६, ६, ४, ७, १, ३, ८, १२, ८, ९,
 १८, ५, १, ४, ६, २, २, ४-९, १०,
 गो १, १, १३, २, ९, ११, १२, २४,
 २, ४, ३, ५, ११, १५, २, ४, ५, ४,
 -सार ऐ ५, २३, जै १७, ७,
 वा १, ५, २, १३, ७, २, ५, ६, १७,
 ३, १, ३, ७, ता ६, ४, १५, ५, १६,
 १७, १८, ७, ५, जैठ १, ६, ३,
 ५, २, १, १, १, गो २, १, ९, -सारम्
 वा १२, ३, १, ३, ३, ४, ३, ४,

५, १३, २, ३, २, ५, २, ६, १४,
 १९, तै ३, ८, २२, २, ता ५, ६,
 ३, ७, ७, ९, १६, १२, १, जैठ १,
 १८, ३, ५, ३, २, ५, १, २, ५ १,
 ४, गो २, २, १२, २४, ३, १, ४, ३,
 -तु ऐ ७, १, वा ७, ३, २, २, १०,
 १, ५, ३, १३, ५, ४, २, ४, ६, २, १८,
 ७, १, १३, ता ७, ७, १५, १६,
 १२, १०, १२, १८, ३, २, ९, ८, जै
 ६०, ६१, १८, जैठ १, १, ४, ४, ४,
 १७, २, ४, ५, ३, ६, ९, ६, गो १,
 ३, १८, -तृथ्य शा १६, ५, वा
 १, ५, २, १२, १७, ३, १, ३, ५,
 -तृथु प १, ६, -तृणाम् ऐ ६,
 १४, वा ७, २, ५, ६, ता ६, ५,
 २०, २, १, ८, १२, -त्रा वा ७, ४, २,
 १८, १७, ४, १, ३-८, १, ८, ता
 ८, ७, १२, जैठ २, १, १, २, ३, ५
 ६, ८, ९, ११, १२, १४, १, १, १०, १८,
 ३, १, २, ४, १, २, ३, ४, ६, ७, ९, १०,
 १२, १३, १५, १६, १८, १९, -त्र
 ऐ ५, ३, ४, वा ७, ३, ४, २, २, ५,
 ४, ५, २, २, १, १, ६, ८, ९, तै १,
 ८, २, ३, जै २, ५, जैठ ३, ४, ३, ४,
 गो १, ३, ४, ५, ६, ५, ८
 उद्गातृ चमस- -सम् प २, ७
 उद्गातृ दमस- नम् जंआ १,
 १६६, -नामि आ १, १६६
 उद्गातृ यनमान- नौ स २
 उद्गापथ- -ता ता १७, ६, ८, -त
 वा ७, ३, ४, २, ६, -तृ जै ३, ४,
 ६२, -स्तम् जैठ १, ३, ४, ४, १२,
 ४, १
 उद्गीत- म् ता ६, ६, १८, जैठ १,
 ५, ३, १, ७, ३, १, ४, १, ८, ३, ९
 उद्गीथ- य ऐ ३, २३, शाआ ३,
 ५, वा ११, ५, ८, ७, १३, २, ३,
 २, १७, ४, १, २, ५, तै ३, ८, २२,
 २, ३, ता ६, ६, १८, जैठ १, ३,
 ३, ४, ५, २, १०, १, २, ११, १, ३, ५

९, १०, २, १, १२, १, ४, २, १, ३,
 ५, ६, ८, ९, १४, ४, ४, १७, २, ८,
 १८, २, ८, ३, ९, ४, ७, २, १, २, ६,
 २, २, १, ४, १-१०, ३, ३, १०, ३,
 ६, ९, ६, ७, ६, ३, ९, ७, १, १, ११,
 २, १, २, ५, ३, १, ६, १, २, ५,
 गो २, ३, २०, -थम् ऐ ५, ३, २,
 ३, ३, ४, वा ११, ५, ८, ४, १७, ९,
 ३, ९, तै ३, ८, २, २, ३, जैठ १,
 ३, १, ८, २, ७, ३, १, ३, ५, ६, २, ७,
 १४, ४, १, १८, २, ९, २, २, २, ३, ३,
 १२, ४, ११, ७, ८, ५, ३, ९, १, १,
 -था १, १, जै ८, ५, -याय वा १३,
 २, ३, २, तै ३, ८, २, २, २, ता ५,
 ६, ४, जै ८, ७, ५, १, ४, -थे
 जैठ २, ३, १, १, -थेन वा १७,
 ४, १, २, तैआ ३, ८, २, जैठ १,
 १०, १, ६, ७, ६, ३, ५
 उद्गीथ-दोष- पान् गो १, १, २, ७
 उद्गीथमानु- नम् वा १७, ९, ३, ९
 उद्ग्येय- -यम् ता ५, ५, ६, ७, २, ३,
 ७, ९, ९, ८, ६, १०, ७, ५, ६, जै
 ३, ४, जैठ १, १०, ३, २-५
 वज्रगिबस्- -वाग् ता ८, ६, १, २
 उद्/मन्थु(→घ), उद्/मन्थामि शाआ
 ११, ८
 उद्मथ्य ऐ ५, २, ३
 उद्/मह(→म्), उद्गृणीते वा
 ३, १, ४, १, उद्गृणीति वा ५,
 ४, १, १५, ६, ३, १, ४, ७, २, १३-
 १६, ७, ५, २, १३, का २, २, ३,
 २०, तै १, ७, ६, ८, उद्गृणीति
 वा २, २, ८, वा १, २, ३, ६,
 जै ५, ९, जैठ ३, ४, ५, १, ५, २,
 १, उद् गृणीति जै १८, जैठ
 ३, १, १, १०, उद्गृणीति जै १३,
 उद्गृणीति तै १, १, ५, ४, ता १०,
 २, १, जै १८, उद्गृणीति वा ६,
 ६, १, १२, उद्गृणीति वा ऐआ ५,
 १, ४, वा ५, ४, १, १६, तै १,

† 'उददे'। आमीरे इति काठि मुसा । ‡ 'उद्रपा' मुसा । 'उद्राधा' 'उद्गीधा' इति हस्तकेन पाठान्तर ।

८,७; १२; १७; १२, ६, १, २८, २४;
 तैआ. ५, ११, ४; गो. १, १, १३;
 -सःऽइव ४, २, २१; -सम् श. १, १,
 ५, ३, २; ५; गो. १, ५, २४; -तात्
 श. ३, ९, ४, १८; ५, ५, ५, २; -तान्
 जै. २, ३.
 उद्यत-तर- -रः शांआ. १, ७.
 उद्यत-व(त→)ती- -तीम् शां.
 ८, ७.
 उद्यत-शस्त्र- -श्रान् सा. २, ४, ४.
 उद्यति- -त्ये ऐ. ५, ३; श. १, ३, १,
 ८, १.
 उद्यत्य श. ४, ६, १, ९; तैआ. ५, ७,
 ९; ४. १, ६; जै. ५, ३.
 उद्यन्तुम् ऐ. ३, २८^३; श. १, १, १,
 १८; २, १, ४, २६; श. १, १, ४, २४;
 २, १, १, १३.
 उद्यम्- -माः तैआ. १, ३, १.
 उद्यम्यमान- -नः शां. ८, ७.
 उद्याम्- -मः श. ८, ५, १, १३;
 -माय श. ८, ५, १, १३.
 उद्यामिन्नी- -नी श. २, २, १, १६.
 उद्यमान, ना(√वृत्)- -नम् तै. २, ५,
 १, ३; -नाम् तै. २, ५, १, ३.
 उद्यान(-द्/या)- -ने तै. ३, ७, ९, ८.
 उद्यायत्- -स्यन् श. १, ४, ५, १.
 उद्यात्(√यस्)- -साय तैआ. ३, २०, १.
 उद्/पुन्, उद्पुजे श. ४, १, ५, ७.
 उद्/पुष्, उद्...मयोधन् तां. ७,
 ५, २.
 उद्(√उन्द्)- -द्ः जै. १५०.
 उद्/रम्, उद्दरम् श. ७, ४, १, ३९,
 उद्दरम् श. ७, ४, १, ३९.
 उद्/रिष्, उद्...रिष्यते गो. २,
 ४, ३.
 उद्/रुन्, उद्रुने ४. ३, १.
 उद्/रुष्, उद्दीरसीव् श. १, ४, ७, १,
 ४१.
 उद्दीधन- -नम् ऐ. ४, १४^१.

उद्दंश-पुत्र- -त्रः तां. १, ३, १२, ९; १०;
 आ. १, ४, ४६; -ग्रम् शां. ३०, ३;
 जैआ. १, ४, ४६.
 उद्दंशीय- -यम् तां. ४, २, १०; ८,
 ९, ६; ७; ९; १, ३, १२, १०; १, ५, ६,
 ६; १, ६, १०, ११; १, ८, ५, २, ३; ६,
 १७; जै. १, ३०; आ. जैआ. १, ३, ४, २;
 -यस्य तां. १, ५, ६, ६; -यात् तां.
 १, ८, ६, २०; -येन तां. ८, ९, ८.
 उद्/वच्, उद्बुः गो. १, ३, ३.
 उद्बल(-द्+मलुष्)- -वत् शां. २०,
 ३; २२, २; २४, ७; तै. १, ८, ८, २;
 ता. १०, ६, ३; १२, ३, २; ५, २; १, ५,
 ८, ३; १, ८, १, ४; जैआ. १, ५, ४, ५;
 आ. १, ५, ५, ५; -वति शां. २, ४, ८;
 -वन्ति जैआ. १, ५, ५, ५; -यान् ऐ.
 ८, १; शां. २०, ३.
 उद्दती- -तीः शां. १०, २; तै. १,
 ८, ८, २; ३; -स्यः तां. १, ५, ९, १;
 १०, ३; १, ८, ८, १०^३.
 उद्दद्याज्जाल्य- -म् आ. १, ५, ११.
 उद्द-वृत्- -तः तै. २, ८, १, ४.
 उद्/वद्, उद्दति श. १, १, ४, १७;
 ३, २, १, ३९; का. २, १, ३, १९;
 तां. २०, १, ४, ३.
 उद्दादयति श. १, १, ४, ११; का.
 २, १, ३, १५; उद्दादयति श. १, १,
 ४, १३; का. २, १, ३, १६;
 उद्दादयति श. ४, ३, ३, १९; जै.
 ३७; उद्दादयति श. ४, ३, ३, १९.
 उद्ददत्- -ताम् तै. ३, २, ५, ९.
 उद्दादन- -नात् शां. ६, १३; गो.
 २, १, १.
 उद्/वष्, उद्दधीव् श. ७, ४, २, ५;
 उद्दधिष्णम् श. ७, ४, २, ५.
 उद्दन्- -नात् तैआ. ६, ११, २.
 उद्दन्त- -न्तः जै. २०९.
 उद्/वष्, उद्दयति श. ३, ५, ४, १२;
 ६, ५, ४, १३^१; ६, ४, १; ३, ७, ४, १४;

७, २, २, ११; १, ४, १, २, २२;
 उद्दयति श. ७, २, २, ११;
 तैआ. ५, ३, ६; उद्दयत् श. ६, ५,
 ४, ११; तैआ. ४, ३, २; ५, ३, ६;
 उद्दयन् श. ६, ८, २, १; उद्दयत्
 श. ६, ५, ४, १०; १, ४, १, २, २१.
 उद्दापयांचक्रुः श. ३, ६, १, २, ७;
 उद्दापयन् श. ३, ६, १, २, ८.
 उद्दुष् श. ६, ७, ४, १४.
 उद्द(-द्स्)यस्- -सम् श. ५, १, २,
 ७; तै. १, ३, ९, ३.
 उद्दगी- उद्द/वृज् ४.
 उद्/यत्, उद्दासयते शां. १, ४; उद्दा-
 सयति शां. २, १; श. १, २, ३, ६;
 २, ५, ३, ५; ११; का. १, ५, २, १०;
 २, २, १, ५; तै. २, १, ३, ५^१; तैआ.
 ५, ९, २; ३; ५, ११; उद्दासयति श.
 ३, ८, ३, ९; ४, ५, २, ७^१; उद्दासयत्
 श. १, २, ७, ३, ३; उद्दासयते श. २,
 ३, ४, ४; उद्दासयत् तै. २, १, ३, ४;
 तैआ. ५, ९, २; ५; १०, २; ३; ४^१;
 ५^२; ६; उद्दासयेत् ऐ. ७, २.
 उद्दासन- -नात् ऐ. ७, १२.
 उद्दासयत्- -यत् तैआ. ५, ९, ११.
 उद्दासयिष्यत्- -न् श. १, २, ३, ८;
 का. २, २, १, २१.
 उद्दासित- -तः श. २, २, ३, २१;
 का. १, २, ३, १७; तैआ. ५, ११, १;
 -तम् ऐ. ५, २६; श. १, १, ५, ३,
 २; ५; तै. २, १, ७, १; तैआ. ५,
 १०, ३; गो. १, ३, ११; १२.
 उद्दासी-कात्वि- -रिणः तै. १, २,
 ६, ७.
 उद्दास्य श. १, ७, १, १८^१; २, ४, २,
 ११^१; ५, ३, ११; १२, ४, ४, ६; ७;
 का. १, ३, १, १०^१; ३, १०^१; ५, ३, १०.
 उद्दास्यमान- -नम् श. १, १, ५, ३,
 ३; ५; तै. २, १, ८, २; गो. १, ३,
 ११; १२.

उद्/वह, उद्बहन्ति गो १, २, १४,
उद् वदन्ति वा ४, २, ४, ५, ६,
२, २, उद्बहात ता १४, ३, १३, जै
१९२, उद्बहवत् तै १, १, ५, ६, ३,
१२, ९, ५, उद्बहन् ए २, १९, तां
८, ५, ९, उद्बहेव गो १, ५, २५,
उद्बहेताम् जै १९२

उद्(ह)ळ- ङ ऐ २, १९, -ळम्
शाआ ५, ५^१

उद्/वा, उद्वासीव् वा १०, ३, ३, ८

उद्वात्- -वान् ए ८, २८

उद्वात्- -ते शा ७, ३

उद्वादन-उद्/वद् द्र

उद्वा (दृषा)र(ल)- -र तै १, ७, ३, ६

उद्वालवत्- उद्वालवत् द्र

उद्वासन सित-स्व स्वमान उद्/वस
द्र

उद्/वृज, उद्बृहृषि शाआ ४, ७

उद्ब्रीहृजत् तै २, ८, ५, ४

उद्बृगै- -गै शाआ ४, ७

उद्/वृत्, उद्बृते ऐआ २, ३, ६, वा
१४, ५, १, ५, उद्बृवत् वा ४, ४,
३, ४

उद्बृवत्तय तै १, ७, १, ७, तैआ ५,

१, ५, उद्बृवत्तय वा १२, ७, ३, ४

उद्बृत्(उद्/वृ)- -त वा ५, ४, ३, २४

उद्/वृष्ट, उद्बृहति वा ३, ३, ४, २५,

उद्बृष्टेयु वा १४, ६, ९, ३४

उद्बृष्टा वा २, ४, २, २४^१, ६, १,

४२^१, का १, ३, ३, २०, ६, १, २८

उद्/वृष, उद्बृयति ऐआ ५, १, ३,

उद्बृयति ऐ ४, १९, तै १, २, ४, २

उद्(दृउ-)- -म् वा ५, ५, ४, २८

उद्/वृषे, उद्बृषेताम् तै ३, ३, ४, ७,

उद्बृषेयु जै ३०, उद्बृषेयिपत

जै ३०

उद्/वृषे, उद्बृयति तै १, ४, ४, ८, ७,

१, ३, ७, ३, उद्बृषेयु तै १, ४,

४, ६, ७, ३, ३

उद्/वृषम्, उद्बृयत् तां १२, ११, १०

उद्बृयति- -म् ता १५, ५, २०

उद्/उद्बृ, उद्बृयति ऐआ १, ३, ५^१, उद्बृयत्

म १, ६, ३

उद्बृयत्- -न् तै २, ६, ८, ४

उद्बृयत(दृ/नम्)- -तम् वा २, १०

उद्बृयत तर- -र वा ७, ५, १, ३, ८,

-रम् गो १, ३, १

उद्ब्री(उद्/वृनी), उद्बृयति वा २, २,

वा १, २, ५, १५^१, २, १, ४, २३,

३, १, १, ७, १८, ६, ५, २, ३ १८^१,

१२, ५, १, ९, १४, १, २, १, ७, २, १,

१०, तै १, ३, १०, १०, ८, २, ३,

२, १, ३, ५, ६^१, ४, ४, ५, ११, ९,

३, ३, ७, २^१, ३^१, ४, ३, २, ९, ९,

ता १८, ९, ९, जै १२७, उद्बृयन्ते

तै १, ४, ५, ३, ३, ४, उद्बृयन्ति ऐ

२, २^१, वा २९, २, वा ३, ९, ३,

२७, ६, ५, २, १६, उद्बृयन्ति वा

४, ४, १, १, २, ५, ६, ३, तै ३, ६, १,

३, ता १८, ५, १४, वा २, ४,

उद्बृयामि वा ३, ९, ३, २७, ६,

६, ३, १५, तैआ २, ५, ३, उद्बृ

नाय गो १, २, १७, उद्बृयामि वा

१२, ४, २, ८, ५, १, ९^१, उद्बृ

तैआ २, ६, २, उद्बृ नय जै

१२७^१, उद्बृयन्ते ऐ ७, ३३, शा

२, १^१, वा ६, ६, ३, १५, १२, ५,

१, ९, ता ९, ९, ३, उद्बृयन्ते ऐ

७, ३३

उद्बृयति शाआ ५, ८

उद्बृयन्त- -म् आ २, २५, १०

उद्बृयत- -त वा १२, ६, १, २७,

१४, ३, २, ३०, -तम् वा ११, ५,

३, २, ५, १२, ४, २, ६, ८, ९, १०,

१४, ३, २, २६, तै २, १, ७, १, ८,

३, गो १, ३, ११^१, १२^१, -ते ऐ

७, ५

उद्बृयति- -नी ऐ ७, ५^१

उद्बृयति वा ४, २, ५, १९, १२, ४, २,

८^१

उद्बृयमान- -नम् वा ११, ५, ३, २,

५, तै २, १, ८, २, गो १, ३, ११^१,
१२^१, -नाय शा २८, ७, -नेष्य
ऐ ६, ९, ११, १२, शा १६, १,
२८, २, ३, २९, २, ३०, १

उद्बृयतु- -न्त जै १२७, -ता वा
४, ३, ५, ९, २१, ४, २, १७, ३, ८, ५,
८, १३, १२, १, १, ९^१, ११^१, ता
२५, ४, ५, १८, ४, जै १२७,
गो १, ४, ६, ५, २४, २, ६, १४,
-तारम् वा ४, ३, ५, १८, १२, १,
१, १०, -तारी वा ४, ५, ८, १३,
ता २५, १५, ३, -तु ऐ ७, १,
गो १, ३, १८, -तृणाम् वा ३,
७, १, ९, -त्रे वा ४, ३, ४, २३, ५,
१८

उद्बृयन्त(दृ/मज्ज्), उद्बृयन्त तै
१, १, ३, ६

उद्बृयत्(दृ/मद्), उद्बृ मायेव वा
५, ५, १, २, तै १, ६, ३, ६, ७, ७, १,
८, ८, ५, ता १८, १०, १०

उद्बृयत्- -त ऐ २, ७, -चम् तै
३, ४, ५, १

उद्बृयितो() तै १, ८, ३, १, तैआ
५, ४, ७

उद्बृयन्त(दृ/मद्)- -म् वा १२, ८,
३, १६^१

उद्बृयन्त(दृ/मा)- -मा वा ८, ७, ४, ११,
तैआ ४, ५, ६

उद्बृयन्त(दृ/मि), उद्बृयन्त ऐ
२, २

उद्बृयन्त(दृ/मील), उद्बृयन्त वा
५, १०

उद्बृयन्त(दृ/मुच्-[->न्च्]), उद्बृयन्त
वा ६, ७, ३, ८, उद्बृयन्त जैव वा ४,
७, १, ३-८, उद्बृ मुमुयि तै २,
४, ३, ६

उद्बृयन्ते ऐ २, ७, ३, १४, ४, १०,
उद्बृयन्त ऐ ३, १४, उद्बृयन्त
तै २, ५, ६, २,

उद्बृयन्त ऐ १, ३, जै १२७, जैव
४, ७, १, ९, म १, १, १४

१, ११^३, का १, ४, २, ६^३, ता १२,
 १३, ११, १४, ६, ८, जैठ ३, २, २, १,
 ३, २, उपागात्सु जै १८६, उपागु
 ता १७, ४, ३, उपागा ऐआ २,
 २, ३^३, शाआ ३, १, श ३, ६, ३,
 १९^३, तैआ ४, ११, ८, ५, ९, १०,
 ता १४, ६, ८, उपागात् श १२,
 २, ३, ८, गो १, ४, १५, उपागाम्
 श ३, ६, ४, ५^३, जै २०७
 उपगात्, उपगीत् उप गै द्र
 उपगु- गु तां १४, ६, ८, जै १९८,
 -गुम् जै १९८^३
 उपगु(→गु)द्, उपगुहति श ३,
 ८, ५, १०, ५, ४, ३, २५, १४, २,
 २, ३५, का २, २, ४, १३, तै ३,
 २, २, ८, ३, ११, २^३, उपगुहति
 श १, ७, १, ८, उपगुहत् श ३,
 ८, ५, १०
 उपगुह श ११, ४, १, ८, जै
 १९७
 उपगोद्- ह्य स १, ७, १
 उपगु/गी, उपगति शा १७, ७, उप
 गावन्ति श १३, २, ३, २, तै ३,
 ८, २, २, ३, तां ५, ६, ८, उपजगी
 श ११, ५, ५, ८, जै १६४, जैठ
 ३, १, २, २, उपागायत् तां ६, ९,
 १, उपगायत् तै १, ५, ९, ८,
 तां ६, १, १, १६, ११, २, जैठ
 १, ६, २, १०, ३, ७, १, ६, ७,
 उपागायन् जैठ १, ६, ०, ११, ३,
 ४, ३, ७, १, ६, उपागायत् श ४,
 ६, ९, १७, जैठ १, ६, ३, २, ३,
 उपगायत् जैठ १, ६, ३, ४
 उपगात्- तार श १३, २, ३,
 ३, तै ३, ८, २, २, ३, १२, ९, ४,
 तां २५, १८, ४, जैठ १, ६, ३,
 ५^३, -नृगाम् ऐ, ७, १, जैठ १,
 १४, ४, ४, ३, ६, ९, ६, गो १,
 ३, १८, -नृत् जैठ १, ६, ३, ६^३
 उपगीत्, शा- तम् जैठ ३, ३, ३, ४,
 ६, -ता जै ४५, -मेत् जै १०८

उपगु/मह, उपगुहति तै, ३, ३, १०,
 ४, उपगुहति श ३, ७, ४, ६,
 १३, २, ७, १२, १४, २, १, १७,
 उपागुहत् गो २, ५, ९, उप-
 गुह्यायत् ऐ ५, २७, ७, ३
 उपगुह्य श ४, २, २, ११
 उपगु/म्रा(→जिद्), उपजिम्प्रति श
 ४, ६, १, ६, ८, उपजिम्प्रति श
 ११, ८, ३, १०, उपजिम्प्रत् गो १,
 २, २
 उपगु/चर, उपचरति श १, २, १, ३,
 ३, ३, २, ३, का २, १, ४, ३, तै
 ३, ३, १०, १, तैआ ५, ११, २,
 जैठ २, ५, २, २^३, उपचरन्ति
 श ३, ४, ३, १०^३, ४, ६, ६, ५, ६,
 ७, २, २, ५, उपचरन्ति श ३, ५,
 ३, २, २, ७, ५, २, १९, ८, १, १, ४,
 ६, १, १६, उपचरति श १, ९,
 १, ८, उपचराम श २, ४, १, २,
 १, ४, २, १, उपचरिष्याम्
 श ४, ६, ६, १-४, उपचरन् श
 ४, ६, ६, ५, उपचरत् श ४, ६, ६,
 ७, जैठ २, ५, २, २^३, उपचोयु
 श ४, ६, ६, ५^३
 उपचर- र शां ७, १०
 उपचर्य- यं जैठ २, ५, २, १
 उपचर- र शा ८, ७, श १, १,
 १, ११, ३, ५, १०, ६, ३, २, १, २,
 २, १९, ४, १, १४, ३, १, १, १०, ४,
 ३, १९, ८, ६, १, १९, ९, ३, ४, ११,
 ११, ५, १, १२, ५, १, ६, का १,
 २, २, १३, ४, २, ९, २, १, १, ९,
 -रम् श ६, ५, १७
 उपगु/वि, उपविम्बन्ति तै ३, २,
 ७, ६
 उपगु/मन्, उपजायते श २, ३, ४, ९,
 का १, ४, १, ७, तां ४, १०, ७, १९,
 ३, ३, ४, ९, ६, गो १, २, १९,
 उपजायते श २, ३, ४, ९,
 का १, ४, १, ७, उपजायन्ते
 जै १५०, उपजये जै १५०

उपजनयति ता १९, ३, ३
 उपज-म् श १, १, १, १० पद्
 उपगु/जि, उपजायति ऐ २, १९,
 उपाजयन्त गो २, २, १६
 उपजिजात्य उपजाद्
 उपजिहिका- -का श ६, ६, ३, ६^३
 उपगु/जीव, उपजीवति श १२, २,
 ३, ४, १४, ४, ३, १, ७, तै २, ४,
 ६, १२, तैआ १०, ११, १, जै
 १०३^३, वा १, गो १, ४, १७^३,
 उपजीवति श १२, २, ३, ४,
 ५, २, १, उपजीवन्ति श २, २,
 २, ८, ३, १, १०, ४, २, ५, ३, ६, १,
 २१, ८, २, १६, ४, ३, २, १२^३, ६,
 ४, ४, २, २, १२, २, ३, ४, १४, ३, २,
 २२-२९, ७, १, ३१, का १, ३, १,
 ५, २, ११, ३, ५, २, २, ३, २१, तै
 २, ८, ८, ७^३, ३, ३, १, ४, ८, ७, ३,
 उपजीवन्ति श १, २, ४, १९, ५,
 २४, २, ४, ३, २, ११, १२, ३, ८,
 ३, ३०, १४, ४, २, २९, ३, ४, ८, ९,
 १, का १, ४, २, ८, ३, २, ३, २, २,
 २, ११, तैआ १०, ६३, १, तां
 १०, ५, १२, जै ८८, ९, ७, ११९,
 १६४, १६८, ५, २, १, सा १, १,
 ८, गो १, ४, १७^३, २, ३, ९, उप
 जीवति श १२, २, ३, ४,
 उपजीवाम श २, २, १, ११, १२,
 का १, ३, १, ६^३, उपजीवाम तै
 ३, २, ३, १०, जैठ १, ३, १, ४,
 उपजीविष्याम् जैठ १, ३, ३, ६,
 उपजीवाम श १, २, ५, २, का
 २, ३, ३, २, तां ७, ८, २, जै ११९,
 १६४, जैठ १, ३, २, ६, ८, ३, २, ४,
 उपाजीवन् का १, ३, २, ६, उप-
 जीवेषु जै २३
 उपजिजीविम् तै २, २, ७, ३,
 ११, ५
 उपजीवन्- गम् श ६, ७, ३, ३,^३
 ८, ७, ४, २^३, ३^३, ४, ५, सा १, १,
 ६, ८

उप जीवनीय,या-य श २,२,४,
१२, का १,२,४,९, सा १, १,
७,९, -या श २, २, ४, १०, का
१,२, ४, ९, -या ता २०, १४,
५, -याम् श १, २, ५, ११,
का २,२,३, १०, -ये श १, ९,
१,७,३,६,१, २१, ८, २, १६, ४,
३,२,१२
उपजीवनीय तम- -म् श १,
३,३,१०
उप जी(→व)वा तै १,५,६,४,५
उप नीविन्- -न इव जै १८५,
-वी जै ११३
उप जीव्यमान- म् श ७, ५, २,
३४
उप/शा, उप जानीम गो १, ४,
१५,५,१०, उप *जानीहि गो
२,१,२१, उपजानीत श १, ६,
१,४, ४,७, ७,३, ५,४, ५, ३,५,
१,१४, ४,२, १,६, १,१, ५,१,२,
उप जानीत श ६, २, ३,७,८,
२,१, ७,२, १,२,४,१, २३, ८,२,
२,२, ५,१,३, ६,१,२,३,२, ९,७,
४,२, ९,५,१,२,८, १,२,२,३,९,३,
३,५, जै १६८, उप जानीष्वम्
जै १३६
उप जिज्ञा(स्य→)स्या- स्याम् श
३,२,१,२४
उप ज्ञात- तम् श ३,३,४,१९
उप/तप्, उपतपति जै ४४, जैठ
४,२,११, उपतपसि जैठ ४, २,
११, उपतपेव श १२,३,५,२
उप तपत्- व् श ११,१,५,२, तै
३,९,१७,१, जैठ ४,२, ४,७,७,
१०, -ता श १४,७,१,४,१, जैठ
४,२,११
उप तप्य श २, ५, २,१४, का १,
५,१,१२
उप तापिन्- विनम् गो १, २, ४,
-पी श १,५, ४,१, ८, ५,२,१,
१०,४,१,१८

उप स्त्र्यं(√त्तर) श १,६,३,२८.
उप/वद्भम्, उपदम्भयन्ति श १३,८,
१,१
उप/वद्स्, उपदस्वति ता ९,९,१,५,
उपदस्यामि तैआ २, ८, १,
उपादस्वत् जै ८४, उपदस्वत् श
४,२,२,५, तै १,४,७,४, उपदस्
गो २,१,७
उपदासयति तै २,३,२,२
उप दस्वत्- न्तम् ता ९,९,०
उप-द(स्न→)स्ता- -स्ताइव जै
८४
उप-दासु(क→)का- का ता २३,
१,४^३
उप/वद्द्, उप...द्वेव् श २, ३, १,
१४, का १,३,१,८.
उप-वग्ध- -ग्धम् श २,२,३, १४,
का १,३,१, ८, -ग्धेन श ११,
४,४,२
उप/दा, उप * ददाति तै २, ८, ८,
११
उप दा- -म् तै ३,४,४,१
उपदासुक- उप/वद्द्
उप/विश्व, उपदिशति श १३,४,३,
३,६-१४, उप दिशामि जैठ
३,५,१,४,१२, ५,२, ६,८,४,१३.
उपदिश्यते जैठ १,१३,१,३
उप दिशत्- शत्रु जै ६^१
उप दिशा श ८,६,१,१६-२०
उप विहय- इव तैआ १,१८,१^१
उप दि(ष्ट→)ष्टा- ष्टा जैठ ३,५,१,
४,१२,२,५,८,४,१३
उप दशा- श तैआ ७, ११, ४,
आ १
उप दशन- -नात् तै २,३,१,३^३
उपदशन वद्- वत् वा ६, २,
१, -वन्त ता ६, २, २, -धात्
तां ६,२,१,२
उपदीक,का-का श १४, १,१,८,
तै १,१, ३, ४, तैआ ५, १, ४,
२,८

उपदीक सन्तत- -ता तैआ ५,
१०,६.
उप दीप्य (√दीप्) जै १४०
उप/इश्व, उपदश्वे ता २५,१२,५
उपदश्वे तैआ १,२,३,३,३
उप द्रष्टु- ष्टा ऐ ७, २४, श ३,
४,२,५, तै २, २,१, ३,५, ३,७,
५,४, जै ३४, गो २, २,१९,४,
९, -ष्टाम् तै १, ६, ९, ८, गो
२,४,९, -ष्टु श ३, ४, २,५,
-ष्टे गो २,२,१९.
उपद्रष्टु(ष्टु?) म्- -मति तै २,
२,१,३,५
उपदेश शन-उप/दिश्व् द्र
उप द्रष्टु- उप/इश्व् द्र
उप/हु, उपद्रपति ऐआ २, ३, ४,
जैठ २,१,२,९, ४,७, २,६,१६,
उपद्रव ऐ १,२२, उपद्रवेत् जैठ
४,२,४,७,१०.
उप द्रव- -व जै ११०, जैठ १, ३,
२, ४, १०,१, ३, १,८,३,९,४,९,
४ ३, १, -वम् जैठ १,३, २,१,
-वात् जै ११०, -वेण जैठ १,
१०,१,८
उप द्रुत- ते जै ११०
उप/धा, उपघते श ७, २, ३, १,
४,२,३४,३६,८,३,४, १५ ५,३,
४,६,३,१६, ९, ५, १, ६१, १०,
४,२,३०, २,११,५, २,६, का १,
६,१, ७,२, ३, उपघते श १०,
४, २, ३०, का १, ६, १, ७,
२,१,४,१, ११, उपदधाति ऐआ
५,१, ६, शांआ २, १०, श १,
२,१,६,७, १०, ११, १३, १५-
१७,२,६,१,९,२,५,३, ५,४,२२,
६,३,२३, ४,६,८,६,११, १६,६,
१,२,२८,२,२,२८,२९, ३, १,३,
५, ७,१,१, १५,१८, २१, २६,
२९-३३, २,१,८,१३,१४, ३,१,
३,१,१३, २०-२३,२४, २,१७,
४,१,७,८,८,१०,११, १४,१५,

१७, १८, २१, २६, ३७, ३८,
 ३९, ४१, ४२, ४३, ४१, ४२, ४,
 ५, १०, ११, १२, १३, १५, १६, १९,
 २०, २१, २२, २३, २४, २५,
 २६, २९, ३०, ३१, ३२, ३६,
 ३७, ३८, ५, १, १, २, ३, ७, १०,
 ११, १२, १३, १५, २५, २६, २७,
 ३१, ३८, २, ३, ४, ५, १०, १४, १७,
 ४०, ४२, ४५, ६२, ८, १, १, १,
 २, ४, ६, ७, ९, २, १, ३, ४, ६, ७,
 ९, ११, ३, ३, ८, ९, १०, ४, २, ३,
 ४, १०, २, १, १, ४, ८, ९, १३,
 १५, १६, १७, १८, १, ४, ६, ६, ३,
 १, २, ३, ४, ५, ६, ७, ८, ५, ५, १८,
 १९, २०, ३, १, ४, ७, ११, १३,
 १४, २, १, २, ५, ६, ७, ८, ९,
 ११, १३, १४, ३, १, ३, ४, ५, ६,
 ७, ८, १२, ४, १, १२, १४, १५,
 १५, १, १, ३, ४, ५, ८, ९, १०,
 ११, १२, १३, १३, २६, २७, २८,
 ३, १, १२, १४, १५, १६, ३, १,
 २०, ४, १, ४, ८, १२, ५, १, १, ४,
 ५, ७, ८, १३, ३, १, ३, ७-११,
 ३, १, ४, १, ३, ५, ११, ६, १, १, ४,
 ५, ११, १६, २३, २३, २, १, २, ३,
 ५, ६, ७, ९-११, १२, १४, १५,
 १६, १७, ३, १, ७, ८, ११,
 १२, २४, ७, १, १, २, ५, ७-१०,
 १५, १६-१९, २, १, २, ३,
 ४, १०, ३, ९, ११, १२, १३, १,
 ९, १, २, ४, ३, ३, १, ७, १७, १९,
 ४, ३, ६, ७, ५, १, ३६, १०, १, ३, ७,
 २, १, ६, ९-११, ५, १३, ४, ३, २२,
 १३, ८, ३, ९, का २, १, ४, ८, तै
 १, ३, ७, ४, ७, ७, ३, ३, २, ३, १, ७,
 १, ३, १२, ५, ५, तैआ १, २२, ९,
 २४, १, २, ३, ४, २५, १, २, ३,
 २६, १, उपदधाति श १, २, १,
 १, ३, १२, १४, २, ३, ३, १७, ६,
 १, ९, ६, १, २, ३, ३, ३, ७, १, १,

१८, २९, ३१, २, ३, २, ४, २९, ३,
 ३, ९, १६, २४, २५, २७, ४४, ४७,
 ४, १, ८, १२, १३, १६, ४४, २, २,
 ३, ४, १६, २४, २६, ३०, ३१,
 ३४, ४०, ५, १, ७, १२, १६, २, ३,
 ६, २२, ३२, ४०, ४२, ४३, ४४, ४५,
 ८, १, १, ३, ३, ३, ४, ६, ८, ९, १०,
 ४, १, २, ३, ४, १०, २, १, ८, ११,
 १३, १७, १८, २, ४-७, ३, ३, ६,
 ९, ४, १७, २०, ३, १, ४, ५, ७, ११-
 १४, २, २, ७, ८, ३, २, ९-११,
 ४, २, ४, ७, ११, १२, १४, १५,
 ४, १, ४, ५, ६, ८, २६, २, ११, १६,
 ४, १, ३, ८, ५, १, ४, ६, २, ७, ११,
 ३, ४, ४, ८, ६, १, १, ३, ३, १२-
 १५, २२, २, ८, ८, ६, ३, ४, ५, ६,
 ७, १०, १३, १५, १६, १७, ७, १,
 २, ३, ७, ८, ११, १६, २०, २, २,
 ५, ९, ३, ८, १०, ११, ९, ४, ३, ८,
 १०, १, १, ३, २, ३, ८-१४, ४,
 ३, २०, १, ३, २, १, ५, ७, १३, ८,
 ३, ६, तै ३, २, ७, ४, ५, ११, १०,
 १, जै ८, उपदधाति ऐ ५, १०,
 श ६, २, १, ३, ३, ७, ७, २, १, १३,
 ४, १, ४, ५, २, २, ९, ८, १, ३, ७,
 ४, १, ४, ४, ९, १०, ११, ५, ३, ८, ६,
 ३, ११, ७, १, ४, २, ६, १०, ४, ३, ६,
 उपदधाति श ७, ५, २, २, ९, ८, ६, ३,
 १४, १०, ४, ३, ५, गो २, ६, १०,
 उपधात्य श १०, ४, ३, ६, उपदधे
 तै ३, ११, १, १-२१, उप... दधे तै
 ३, १२, ६, १, ५, ७, १, ५, ८, ३,
 उपदधामि श १, २, १, ७, १०,
 १२, ३, ५, ४, २, २, ६, १, २, १४, का
 २, १, ४, ५, ८, ८, ९, १०, तै ३, ७,
 ४, १३, उप 'दधामि तै ३,
 ७, ६, ७, उपदधे का १, १,
 २, १०, तै ३, ११, ९, ३, ६,
 उपदधु श ६, २, १, ३, ७, १०, ४,
 ३, ५, ८, उपधात्यते श, ८, ४, ४,

२, उपधात्यथ श १०, ४, ३, ८,
 उपधास्यामि श ६, १, २, १४,
 उपधास्याम श ७, ४, १, १८,
 उपदधताम् तैआ १, २०, १,
 उपधत्तम् श ८, २, १, ३, ३, १, ३,
 उपधत्त श १०, ४, ३, ८, उपदधे
 श २, १, २, १५, ६, २, १, ७,
 उपदधे का १, १, २, १०, उप
 दधामि श ८, ४, १, ३, ४, ६, ३-
 ३, ४, उपदधाम श ८, ६, ३, ३,
 उपदधाम श १०, ४, ३, ७, उपा-
 धत्त श २, १, २, १५, ६, २, १, ७,
 ७, ५, १, १२, ८, ४, ४, २, ५,
 १, ६, १०, ४, २, २, ७, तै १, १,
 २, ५, उपाधत्त श १०, ४, २, २, ७,
 तै २, ३, ४, १, २, ३-६, उपा
 दधात् श ६, १, २, ६-९, १०,
 तै १, १, २, ५, उपादधाम श ६,
 १, २, १, ४, तैआ १, २, ३, ५, ६,
 ७, जै ५०, उपादधाताम् श ८,
 ७, ४, २, १६, उपाधत्ताम् श ८,
 २, १, ४-७, १०, २, २, १, उपा-
 धत्ताम् श ८, १, ३, ३, ३, १, ३,
 उपादधत्त श ७, २, १, ३, १,
 ४, २, ३, ४, ८, ४, १, ३, ५, १, ४,
 ३, ४, ६, १, ३, ३, ३, ४, १०, उपा
 दधत्त श ८, ४, ४, ३, १२, १०, ४,
 ३, ११, उपादधु श ७, ४, १, १८,
 उपादधु तै १, ५, १२, १, ता ७, ४,
 २, ४, ७, ५, जै १९, उपदधीत श
 ९, ५, १, ५८ ६१, उपदध्यात् श
 ६, १, २, २, ५, २, २, २, ८, ७, २, १, ८,
 १३, ४, ३, १३, ८, १, ४, १, ४, ४,
 ११, ६, ३, ११, १४, ७, १, ११, २,
 १६, १८, १९, तै ३, १२, ५, १२,
 उपदध्यात् श ७, १, १, १, ४, ४,
 १, ४, ४, २, १८, ८, १, ४, २, ७, २, १५,
 उपा दध्यात् श ८, ७, २, १९,
 उपाध्याम् श ६, १, २, १४, उपा
 ध्यात्त श ८, ३, ३, ७

† इतरादीनी मुपा पित्त्य ।

उपधीयते श. ६, २, ३, २; ६;
 ११, २, ६, १३; उपधीयते श.
 २, ३, ३, १७; १०, २, ६, १७; जै.
 १६४; १६७; उपधीयते श. १०, ५,
 २, ८; उपधीयन्ते श. ६, १, २, ३, २;
 २, ३, ४; ८, १, ३, ७; ७, २, १६; ९, १,
 १, ४३; ३, ३, १८; उपधीयन्ते श.
 ७, ३, १, २५; ४४; ४, २, ४०; १०,
 २, ६, ११; ५, १, २; प. ४, ६.

उप-द्वयत्- -व् श. ७, १, १, १४; ४,
 १, १४; २, १२; ५, १, १५.

उप-प्राय श. ६, २, १, ११; ७, ४, १, २२;
 २४; २५; ३३; २, १६; ३३; ५, १,
 १२; ८, १, ३, ८; ६; २, २, १, ४, १८;
 ५, ४, ७, ६, १, २३; ३, १, ५, ७, २, ८;
 ३, १, ४; ४, १, १९; २०; ९, १, २, १९;
 १०, १, ३, ७; ४, ६; २, १, ९, ५, १, ५.

उप-धाव्यत्- -न् श. ७, ४, १, ४७.

उप-हित्वा- -त्तः शांआ. ६, २०; श.

८, ६, ३, ४; १०, ३, १, ९; -त्तम् श.
 ६, १, २, १५; ७, ३, १, २६; ८, १,
 ३, ४; -त्ता श. ७, ४, २, १३;
 ५, १, २९; -ताः श. ७, ३, १, २६;
 ३८; ३९; ४०; ४१; १०, ४, २,
 २१; २४; -तानि श. १०, ४, ३,
 २०; -तायाम् श. ८, ४, ४, २;
 -तासु श. २, ३, ३, १७; -तेषु
 जै. १००.

उप/धाव्, उपधावति श. १, ५, १,
 १४; १५; ७, ४, १४; २१; ३, २, २,
 २४; ४, ६, ६, ७; ८; ५, १, १, १५;
 ५, १६; ४, ४, ११; तां. ९, १०, ३;
 जै. १, १८, ३, ५; मं. २, ४, ६;
 उपधावतः श. १३, ८, ४, २,
 उपधावामि ऐ. ७, १६; मं. १, ४,
 १-५; उप...धावामि मं. २, ४,
 ६; उप...धावामि जै. २०५;
 उपधावन्तु मं. २, ४, ६; उपधाव
 ऐ. ७, १४; १६; उपधावामि श.
 ३, २, ३, ३; गो. १, १, २८; ३, २०;

उप...धावामि जै. २०५; उपा-
 धावत श. १, ७, ४, ८; ५, १, १,
 ४; १५; १२, ७, ३, १; तै. १,
 ७, ६, ६; उपाधावत् श. १, ७, ४,
 १४; ५, १, १, १५; १६; तां. ६, ७,
 १, ८, १, ५; ८, २, १२; १२, १३, ४; ५;
 १३, ४, १; १७, ५, १; १८, १, ९; १९,
 १९, १; जै. ७३; २०५; प. ४, ५;
 उपाधावन् तै. १, ६, ४, १; तां. ६,
 ६, ८; ३, १; १८, १, २; २२, १, २,
 १; १७, २; २३, १, २, २; २४, १, २, ३;
 जै. ७४; १३३; १४६; १८२; जै. १,
 ४, १, २; १५, ४, १; प. २, ३; ४,
 ४; ५; ५, २; सा. १, १, १५; गो.
 १, २, २१; उपधावेत् ऐ. ८, १०;
 श. १, ६, २, ९-११; उपधावेत् श.
 १, ६, २, ७; ८; उप...धावेयुः ऐ.
 १, ३०.

उपधावत्याञ्छकार जै. ३, ६, ३, ३.

उप/ध, उपधारयते आ. १.

उप/धप्, उपधपयं श. ९, ५, २, १;
 जै. १३५; १३८; उपाधप्पुवन्

जै. २३.

उप/धे, उपघापयेते तै. २, ७, १२, २.

उप/धमा (→धम्), उपधमति तां.

१७, ६, ३; उपाधमत् तां. १३, २,
 २२; उपधमेत् प. १, ३.

उप-ध्वस्तु, स्ता (ध्वस्) - स्तः तै.

१, ७, ३, ५; -स्ता श. ४, ५, ८, २.

उप-नक्षत्र- -प्राणि श. १०, ५, ४, ५.

उप/नम्, उपनमति ऐ. १, ४; श.

१, १, ४, १९; २१; ३, १, १, ३; का.

२, १, ४, १९; २१; तै. १, ८, ८, ३;
 ३, १, ४, १५; तैआ. १, २३, २;
 उपनमति श. ११, २, १, १; तै. २,
 २, १, ५; तां. १८, १०, १; जै. १००;
 उप...नमति ऐ. १, ५; २, १७;
 ५, १४; श. ८, ६, ३, १६; ९, ५, १,
 ६१; १२, ६, १, ३-३६; १, ३, १०;
 तै. १, १, ८, ४; २, २, ७, ४; ८, ३; ४;

११, ६; ३, १२, ५, ११; तां. ८, ९,
 १८; उपनमन्ति ऐ. ८, २६;
 उप...नमन्ति तै. २, १, ५, ८; ९;
 तां. ६, १०, १९; उपनंस्यति का.
 १, १, ४, १९; २१; जै. १, ३, ४,
 ४; उपानमत् तै. १, ६, ४, ५;
 उपनमेत् ऐ. ४, २६; श. २, १, ३,
 ९; १२, ६, १, ३; ४; का. १, १,
 ३, ८; तै. १, १, ९, ७; उपनमेत् तै.
 १, १, ९, ८; उप...नमेयुः तां. ६,
 १०, १९.

उप-नत- -नतः श. ११, ७, ३, ३.

उप-नति- -तिः श. १२, ८, ३, ३१;
 तै. २, ६, ५, ८.

उप-नामुक- -कः शां. ८, २; ३;
 १२, ३; श. २, २, ४, १४; १३, ३,
 ६, ६; का. १, २, ४, १०; तै. ३,
 १, १८, १, २; -का प. २, १०.

उप/नह, उपनहति श. ६, ४, ३, ७.

उप-नह- -हः ऐ. १, १३; ३०;
 -हस्य श. ६, ४, ४, २०; -हः

श. ५, २, १, १७.

उप-नहा श. २, ६, २, १७; ५, ४, ५,
 १५; का. १, ६, ३, ८; तां. ९, ८, १;
 २५, ४, १; जै. १६८.

उप-नामुक-उप/नम् श.

उप-नि/गम् (→च्छ), उपनिगच्छति

ऐ. ७, ३१; श. ७, ३, १, २६; ५, १,
 २९; उपनिगच्छेत् श. २, ३, २, ५;
 उपनिगच्छत श. १३, ४, २, १७.

उप-नि/ग्रह, उपनिग्रहीत ऐ. १४, १९.

उप-नि-प्राहम् (पम्ल) जै. १४, २.

उप-नि/धा, उपनिदधाति शां. १३,
 ५; श. ३, ७, १, ३, २, १; ४, ५, २, ७;
 उपनिदधाति श. २, ५, ३, ५;
 ११; ३, १, २, ३; ७, ३, ३, १०;
 का. ३, १, ३, १; ५, ५, २, ५; १०;
 उपनिदधुः शां. २८, १; उपनि-
 दध्यात् श. २, ३, १, १७; का. १,
 ३, १, १०.

उप-नि-धातु- -ता श. १,१,२,१७;
का. २,१,२,१३; २,२,३.

उप-नि-धाय ऐआ. ५,१,१; शांआ.
१,६; छ. १,५; तां. १३,४,८; २१,
२,९; जै. ३७; १८४; १८६.

उप-नि-हित- -तः श. ३,३,२,५.

उप-नि/नी, उपनिनयति श. १, ३,
३, ४; ३, ३, १, ७; ४, ३, १, १;
६, १, १९; ७, १, १६; ६, ४, ३, १;
१२, ४, २, २; ३; ४; ९; उपनिनयेत्
ऐ. ७, ५; श. ३, ३, ४, ३, १; छ. ५,
७, ७; व. १, ५.

उप-नि-नीय श. २, ६, १, १४; ३, ६,
३, १४; १२, ४, १, ६; २, ६; का.
१, ६, १, ११.

उप-नि/पद्, उप...निपद्यते तैआ.
६, १, ३; उपनिपेदे जै. १९८;
उपन्ययादि जै. १९८.

उपनिपादयन्ति श. १३, ५, २, २;
उपनिपादयेत् श. छ. १, १, २८.

उप-नि/प्लु, उपनिप्लवन्ते ऐ. छ. २६.

उप-नि/मञ्जु, उपन्यमञ्जत् तै. १, १,
३, ६.

उप-नि-मञ्ज- -ञ् जै. १९४.

उप-नि/मद्, उपनिमदति श. छ. ३,
२, ४; ६, ९, ६.

उप-नि/रञ्जु?, उपनिरञ्जत् भं. २,
४, १०.

उप-नि-रु-भा/कम्, उपनिराकामताम्
शां. १५, २.

उप-नि/रधु, उपनिरुधुः श. ३, ७,
३, २.

उप-नि-रुद्ध- -दाः श. ३, ७, ३, ३.

उप-नि/वष्, उपनिवपति श. ३, ५,
२, १४; छ. १, १, ५; छ. ५, १, २३.

उप-नि/वृष्ट, उपनिवर्तते शां. ११,
५; उपनिवर्तते ऐ. ३, ११.
उपनिवर्तयेत् ऐ. ७, ५.

उप-नि-वर्त- -तैम् २३४५ शां. ११, ५,
उप-नि-वृष्ट ऐ. ३, १९.

उप-नि/वेधु, उपनिवेधन्ते श. ५, ३,
४, ११.

उप-नि/श्रि, उपनिश्रयति श. १४,
४, २, २३; उप...निश्रयन्ते श. ३,
१, २, १७; उपनिश्रयते शां. ९, ४.

उप-नि/ष(←)द्, उपनिषसादाः
ऐआ. २, २, ३; उपनिषसाद् जै. ३,
१, ३, ९; ११; उपनिषेदुः जै. १४३;
जै. २, २, ४, ११; व. १, ४, ७;
उपन्ययीदन् जै. ८५.

उप-नि-पुद्- -द्, ल ऐआ. ३, १, १;
२, ५; शांआ. छ. १, २; छ. २, ८, ७;
श. १०, ३, ५, १३; ५, १, १; १२,
२, २, ३; १४, ५, १, २३; ८, ६, ४;
५; तैआ. ८, ९, १; ९, १०, ६; १०,
६, १; १४, ८; २, १; ६, ३, १; ६, ४, १;
जै. छ. ९, २, १; १०, ४, ७; ११, २,
६; दै. १, २, २; -द्: ऐआ. ३,
२, ५; शांआ. ८, ७; श. १४, ५, ४,
१०; ६, १०, ६; सं. ३; गो. १, १,
२१; -दम् शांआ. १३, १; श.
१२, २, २, २३; तैआ. ७, ३, १; ८,
९, १; १०, ६; १०, ६, १; १४, १;
जै. छ. ८, ५, ३; ९, १, १; २, २;
१०, ४, ७; ११, २, ६; गो. १, १,
३८; -दाम् श. १०, ४, ५, १;
-दि ऐआ. ३, १, ६; -द्भिः श.
१४, ६, ११, १.

उप-नि-पाटि(दिन→)नी- -म्
श. ९, ४, ३, ३.

उप-निष्कृत(स्/कृ)- -तम् ऐआ. १,
१, ४.

उप-निष्काम(स्/कम्), उपनिष्कामति
शांआ. छ. १, ५; श. ३, ५, ३, १३; ६, ३,
२०; छ. १, १, २०; ३, ५, २०; १३,
३, १, ९; १४, ३, १, ९; उपनिष्का-
मति शां. १८, ९; श. छ. ६, ९,
१०; १५; २३; उपनिष्काम शां.
१५, २.
उपनिष्कामयेत् ऐ. ८, १०.

उप-निष्काम्य श. २, ६, १, ३, ७; ३, ८, ३,
५; छ. २, ५, १; १२; ११, ५, ९, ११.

उप-नि/हम्, उपनिहन्ति श. ३, ५,
३, २, १; २२.

उपनिहित- उपनि/घा द्र.

उप/नी, उपनयते शांआ. ६, १९; श.
१, ५, ४, ५; छ. ३, १, १, ८; उपनयते
श. ११, ५, ४, १; उपनयति श.
११, ७, २, १; उपनयति श. २, ३,
२, २; तै. १; ६, ५, २; ३, १, ४, ७;
३, ३, ३; ८, ५, ६; ९, ६, ३; तां. १६,
५, १०; उपनयन्ति जै. १, १८,
३, ४; उपनिन्ये श. ११, ५, ३, १३;
१४, १, १, २३; उपनिन्ये श. १४,
१, १, २३; उपनेत्यसे श. १४, १,
१, २३; उपनेत्ये श. १४, १, १,
२२; उपनयस्व मं. १, ६, १६;
उपनयत ऐ. २, ६; शां. १०, ४;
तै. ३, ६, ६, १; उपानयन् तै. १,
५, १, २, ३; ३, १, ४, ७; उपनयेत्
श. ३, ८, ४, ५; तां. ५, ७, ८.

उप-नीत- -तस्य सा. ३, ३, २.

उप-नीय श. ११, ५, ४, १६; गो. १,
१, २८.

उप-नी(नि/१द्), उपन्येति व. १, १;
उप...न्येति श. १४, ७, १, ५.

उप-न्यच्य(नि/अञ्च्) श. ११, ४,
२, ४.

उप-न्याचर्(नि-आ/चर्), उपन्या-
चरति श. ६, ५, ४, १०; उपन्या-
चरति श. ६, ५, ४, १०.

उप-न्याच्छु(नि-आ/च्छु), उप...न्या-
च्छवते श. १, ६, ४, १८; उपन्या-
च्छुते श. १, ८, १, ५.

उप-न्ये(नि-आ/१द्), उपन्येति जै.
१३८; उपन्येय जै. १३८.

उपपक्ष- -पक्षाम्याम् तै. २, २, ९, ७;
-पक्षौ तै. १, ५, ६, १; २; ३.

उपपक्ष-द्वन्- -मम् श. १२, २, १,
२, ५.

† 'उपनिनयति' ? इति मुषा. ‡ अधिकसकाररुग्णन्दस इति सा. ।

उप-पतनीय(√पत्)-यानि सा. १,
५, १४.
उप-पत्ति-तिम् तै. ३, ४, ४, १.
उप-पद्, उपपद्यते सं. ४; उपपपाद्
ऐ. ७, १७; उपपद्यताम् सं. २, ४, ६.
उप-परा-सूत्य(√सृ) का. १४, १, १, ९.
उप-परे(रा/१इ), उपपूयति श. २, २,
४, ३२; का. १, ४, १, १९; २२;
२४; उपपरायन्ति शां. १८, ८;
उपपरैव जै. १०२; उपपरायन्
जै. ३४; ३७; उपपुरेयात् श. ३,
९, २, ९.
उप-परैव्य श. ३, ७, ३, ७; जै. १९०.
उप-परैव्यत्-प्यन्तः का. १, २, ३,
३; ४, १, १.
उपपर्यन्-उप/पृच्छ द.
उप-पर्यावृत्(रिडआ/वृत्), उपपर्या-
वर्तन्ते तैआ. २, १९, १; उपपर्या-
वर्तं श. २, ३, ४, ४; का. १, २,
४, ३; उपपर्यावर्तत तै. २, ३, ६,
४; उपपर्यावर्तन्त तै. २, ३, ६,
१; २; ३; उपपर्यावर्तत का. १,
३, ३, १८.
उप-पल्लय(रि→लि/अय्), उप-
पल्लयात् जै. १०१.
उप-पल्लय्य श. २, ४, २, २२; ४, ३,
२, ४.
उप/पृच्छ, उपपृच्छताम् तै. २, ८, ८,
१२; उप/पृच्छ(पृच्छताम्) तै. २,
८, ८, १२.
उप-पुर्वन्-नमः तै. २, ८, ८, १२.
उप-पुत्र-क् तै. २, ५, ४, ३.
उप-प(ल्)अङ्-क्ष ऐआ. ५, २, २.
उप-प्र/या, उपप्रयागत् ङि श. १३, ५,
१, १७; १८; उप/प्रागुः श. ३,
७, ३, ९.
उप-प्र/जन्, उपप्रजायते गो. २, ३,

२०; उपप्रजायते शां. १५, ४;
गो. २, ३, २०.
उप-प्रति/धा, उपप्रत्यघत् जै. १७०;
१९७.
उप-प्र/दा, उपप्रदास्यामः श. १, ६,
४, १४.
उप-प्र/भिद्, उपप्रभिन्नत् तै. १, १,
३, ५.
उप-प्र-भिन्न-घम् तै. १, २, १, ३.
उप-प्र/भू, उप/प्राभूवन् श. १२,
४, २, १०; ४, २.
उप-प्र-यत्-उपप्रे द.
उप-प्र/यम्, उपप्रयच्छति श. ५,
४, ५, १३.
उप-प्र/या, उपप्रयाहिर्णां श. ८, ६, ३,
२१.
उप-प्र-याय शां. ७, ९; ८, २; २२, ९.
उप-प्र/वृत्, उपप्रवर्तयति जै. १०;
१०७; उपप्रवर्तयैव जै. ७५.
उप-प्र/वृद्, उप/प्रवृद्धव्य श. ३, ९,
४, २२; उपप्रवृद्धत श. ३, ९, ४, २२.
उप-प्र/वृत्, उपप्रवृत्तुः जै. १६४.
उप-प्र/वृत्, उपप्रवृत्तणीत जै. २०३.
उप-प्र-हिय(√हि) जै. १२५.
उप-प्रे(प्र/१इ), उपप्रेति श. २, ५,
३, २; ४, ३, ४, १०; ९, ४, १,
४; का. १, ५, २, २; उपप्रयन्ति
ऐ. १, ७; उपप्रयन्ति तै. २, ४, १,
१०; उपप्रेयाव जै. २, १०,
३, ६; १०; उपप्रयुः श. २,
५, ३, २; का. १, ५, २, २;
उपप्रयन्तु तैआ. ४, २, २;
उपप्रेत तै. १, ६, ५, ५; उपप्रायत्
ऐ. ३, ३९; उपप्रेत् श. १२, ९,
३, ७; तैआ. १, १३, २; ३; तां.
२४, १२, ६; उपप्रेत् श. ३, १,
३, २; उपप्रायत् ऐ. ३, ३९.

उप-प्र-यत्-यन् श. ३, १, ३, ११;
-यन्तः ऐ. ४, २९; शां. ११, ४;
२२, १; श. २, ३, ४, १०; का.
१, ४, १, ८; जै. ३४; ३७.
उपप्रेयत्-प्यन्तः श. ७, ३, २, ५;
-प्यतः श. ९, २, ३, २; -प्यन् श.
४, ५, १, २; -प्यन्तः श. २, २, ३,
३; ३, ४, १.
उप-प्रे(प्र/१इप्), उपप्रेयति ऐ. २,
५; उपप्रेय ऐ. २, ५; श. ३, ८, १,
११; उपप्रेयति तै. ३, ६, ५, १.
उप-प्रेष-म् ऐ. २, ५.
उप/प्लु, उपाप्लवन् ता. १२, ५, १४.
उपाप्लवयति श. १३, १, २, ९.
उप/वन्य, उपवन्नन्ति श. २, १, ४,
३; का. १, १, ४, २.
उप-वद्-द्वातः श. ११, ५, १, २.
उप-वृङ्ग-गम् ऐ. ८, १२; १७;
शांआ. ३, ५; तै. १, १, ६, १०; ६,
८, ९; जै. ११७.
उपवृङ्ग्य(ण+यत्)-ण्याय तै. १,
६, ८, ९.
उपवृत्-विद् ऐआ. ३, २, ४; शांआ.
८, ७; श. ११, २, ७, ३२; -विद्मः
इव शांआ. ११, ३.
उपवृत्-मत्-माम् ऐ. ४, ९.
उपवृत्तती-ती जै. १, १२,
३, ३.
उप/मू, उपमूते सं. १, २, २; उपमूवते
श. ९, ३, १, ११; उपमूय तै. २,
४, ६, ८; ८, ४, ८; उपमूते तै. २,
८, ६, ८; उपमूवत् ४, ४, १.
उप-मूत्(√मृ)-मृत् तै. ३, १,
७, ६; -मृत् श. १, ३, २, २;
४, ४, १४; ८, १, १; ११, ५, ६, ३;
तै. ३, ३, १, २; ५, ५, ६, ११; ७,
९, ९, ७; तैआ. २, १७, ३; गो.

† उपप्रेयत्रययुतमप्येतद्रूपमनेकोदात्तपठिति विप्रम, शात्ताभेदेन वा समाधानं द. षट्पु स्यलेभ्येवं दर्शनात् ।
उपप्रे, अनुत्वा, अनुदि द. ‡ 'उपपुर्वन्त' इति म्पा. स्वधिन्याः । § = घाम. १, ५, ३, ८; 'उप' प्रप्रे' इति
पदरम्य । गा. शांओ. (१८, १५, ५) च पदेकं पेशुः । षट्पुस्येभ्योऽपि मुद्रितं प्राप्तिः । रत्नोत्प्रेदात् = 'प्रप्रे' इत्यपि
शाशुः सत्तं । अथोचो कल्पनादर्शनार्थं Kt टि. ६ । ङि = ङ. १, १८, १२ । ङि = ङ. १, ५, ५२ ।

२,३,१४, -भृत् वा १,५,३,१७,
 -भृत्म् वा १,३,२,११^१,४,१४,
 ४,५,६,५,३, १८,२, २^१,८,३,१,
 ५^१,२३^१, २,६,१,१७, ११, ४,२,
 १, १२,५,२,७, का १,६,१,१२,
 तै ३,३,१,१,९,१,७, -भृता वा १,
 ३,२,१५^१,४,५,६, तै ३,७,६,९,
 १३, -भृति वा १,३,२,७,९,११-
 १३,१४^१,१५^१,१६,१८,८,३, १३,
 २,५,२,४,१,६,१,१३^१,३,४,७,^१
 ८,६,३, ६,८, ३, १३^१,१९, ३४,
 ४,४, ११, ४,२, २,१३-१५, ५,
 १,३,५, का १, ५, १,३६, ६,१,
 १७, तै ३,३,५,३,५^१
 उप०/मञ्जु(←रु), उपमद्भवति वा
 १३,७,१,१५
 उप मञ्जन-ने जै १५६
 उप मञ्ज, उपमद्भवति वा १, ४, २,१,
 उपामद्व वा १,४,२,१
 उप०/मन्त्र, उपमन्त्रयते वा १२, ४,
 ४,६, उपमन्त्रयते वा ४,१^१,
 २^१, उपमन्त्रय ऐ ७, १७, उप
 मन्त्रयाञ्जके वा १, ६, ३, १३,
 ४,१,४,४, ३,३,७, १४, ९,१,५
 उपमन्त्रयाञ्जकिर वा १, ४, १,
 ३४, उपमन्त्रयस्व वा ३, २, १,
 १९ उप मन्त्रयस्व वा ३,२,
 १,२०,२१, उपमन्त्रये वा ३, २,
 १, १९, उपामन्त्रयत वा १,२,
 वा ३,२,१, १९-२१, उपामन्त्र
 यत वा ५,३,५ १४, तैआ २,२,१,
 उपामन्त्रयत वा १, २, ता ७,
 ५,२०, उप^१ भुमन्त्रयत वा ३,
 ५,१,२१, उपमन्त्रयत वा १२,४,
 ४,६, उपमन्त्रयत वा १४,९,४,७
 उप मन्त्रि(त→)ता- ता वा ३, २,
 १,२०
 उप०/मन्थ (→म्) उपमन्थति तै
 १,६,८,४^१,५^१, उपमन्थति जै ४,
 उपमन्थीवात् जै ४

उप मन्थनी- न्वीं वा १४, ९, ३,
 २१
 उप-मन्थित- तारम् तै ३,४,८,१
 उप-मन्थय शाभा ९,८
 उप०/मह, उपमहयति वा ६,३, ३,
 १४, ८, १, ११, उपामहयम् वा
 ६,३,३,१४,८,१,११
 उप०/मा, उप मिमीते वा १०, २,
 २,६
 उप-मा- मा वा ७, ४, १, १४^१,
 १२, ५, १, ५, जै २०५^१, -मा
 तै २,८,८,८, तैआ १०, १,१०,
 -मास तै २,८,५,७
 उप माति- तय ऐ ६, २,४
 उप०/मीमास(√मान्), उपमीमासेत
 जै ३६^१
 उप मीमासा- पा वा ११, ४, २,
 २,१२,१५
 उप०/मुञ्च, उपमुञ्चते वा ५, ४, ३,
 १९^१,५,३,७, तै १,७,९,४^१
 उप मूर्ध्माण(√मृ)- णा वा १, ७,
 ३,२१,४,१२
 उप मूल- लम् वा २, ४, २, १७^१,
 -के का १,३,३,१४^१, ६,१,११^१,
 उप०/मृ, उपमासयति वा २, ५, २,
 ४६, ४,४,५,२२, का १, ५, १,
 ३८
 उप०/मृज्, उपमृष्टे वा १२,५, १,१२,
 का १,३,१,११, उपमृष्टे का १,३,
 १,१२, उपमाष्टिं वा २,२^१, वा २,३,
 १,१८,४,१,१,२४,२,२३^१, १४,३,
 १,१६, तै २,१,४,४, उपमाष्टि
 वा २,३,१, १९, उपामृष्टे वा १,
 २,४,७
 उप०/मृज्, उपमृज्जोच वा १,२,५,८,
 का २, २,३,८, उपामृज्जोच वा
 १,२,५, १०, का २,२,३,९
 उप०/मृष्ट, उपमृष्ट्वा(←च् मा)]- स
 तै ३, २,९,४
 उप०/यञ्, उपयञति वा ३, २,४,९,

११, उपयञति वा ३,८,४,१०^१
 उप-यञ्- यञ शा १०, ३^१, वा
 ३, ८, ४,१, १०, ६, २, २,३१,
 -यद्भव वा ३,८, ३, १८,४,४,
 ११,८,२,१
 उप यष्ट- ष्टा वा ३,८,५,५
 उप-याज- जा ऐ २,१८
 उपयत् उपेद्र
 उप०/यत्, उपयतत वा ८, ५, १, ७,
 उपायतत वा ८,५,१,६
 उप०/यम्(→च्छ), उपयच्छति वा ४,१,
 २,८, जै ५, उपयच्छति वा ३,
 ५,२,२,६,३, ९, उपयच्छामि वा
 १४,२, १, १७^१, तैआ ४, ८, ४,
 ५,७,८, उपयेमे वा ४, ४, ३,
 ३१, उपयेस गो १, ३, २०^१,
 उपयच्छ शा ९,२,३,१, उपयच्छत
 तैआ ५, ७, ८, उपायच्छन् ता
 १४,९,२७
 उप यत- तम् वा १४,२,१,१७^१
 उप यमनी- नी ण् १, २२, वा
 १४,२, १, १७^१, गो २, २, ६,
 -नी वा ३,५,२,१,२, ६, ३,४,
 ९,९,२,३,१, -नीम् वा १४, १,
 ३,१, -नीषु वा ३, ६, ३, ५,
 -न्या वा १४, २,१,१७, २,१३,
 -न्याम् वा १४, २,२, ४०,३,१,
 २२
 उप याम्- म वा ४, १, २, ८,
 -मस्य वा ४, १, २, १५, -मेन
 वा ४,१,२,६,८, २,३,१८^१,३,५,
 ११^१, -मे वा ५,५,४,२४
 उपयाम गृहीत- त वा ४,१,२,
 १५,३, १९,४,७, ५,१७,२,१,९,
 २,९,३,१०,१५,४,२४,३,१,१४^१,
 १९^१,२४, ३,९, ५,६, ४,१,६,३,
 ६,५,३,९,४,९, ६,२,४, ४,४,५,
 १,२,५,५,४,२४,११,९,७, तै
 २,६,१,३,५, ३,१०, ८,१, तैआ
 ३ १५,२, १०,६३,१

† 'उपयाज' इति आन मुपा † 'उपयमे' इति मुपा

१४, जै ५८, १४१, १५२, १५७,
१६०, १६७, १६६, १६७, १६८,
१७०, १७८, १९७, जैठ १, १, २,
५, ६, १, १७, ३, ४, १८, २, ५, ३, ५,
२, २, गो १, २, ९, ३, ८, ९, १०,
४, १७, १८, ५, ६, २, १, ३, २,
८, ३, ७, ८, १९, ४, १, १५, ६, २, ३,
८, ९

उपरिष्ठात् प्रक्षरण- मू गो २,
१, ३

उपरिष्ठात् स्वाहाकार- रा तै
३, ९, १०, १

उपरिष्ठात् स्वाहा कृति- तय श
३, ८, १, १६, १३, २, ११, २

उपरिष्ठा(त्वा) दायत(न→)
ना- ना ऐ ६ २७, गो २, ६, ८

उपरिष्ठा(त्वा) दाक्षिण- शी
तैआ ५, ४, ६

उपरिष्ठा(त्ने) नदीयमी- स्ती
गो २, ६, ८

उपर्य(रिडिअ) धै- धं तै १, ६,
८, ४

उपर्य/रुध, उपर्यन्धन्ति श १३, २, ३,
२ तै ३, ८, २, ३

उपर्य रुध श ३, ७, ३, ४-६
उपर्य रुधमान- न ऐ ८, १०

उपर्य/लभ, उपलभते जैठ ३, ६, १, ७,
उपलभते जैठ ३, ६, २, १

उपर्यला- मू श १, २, १, १७, का
२, १, ४, १६

उपर्य/लिप् (→म्) उपलिभ्येत् सा
३, ३, ५

उपर्य लिप्य प ५, २
उपर्य लेपन- नात् प ५, १०

उपर्य कृ(√वच्)- षा शां २८, ५,
-षा ऐ, ५, २५, शां १३, ८, १,
२, ८, ५, तैआ ३, १, १, २, १, ३, १,
५, १ उपवाच्य आट

उपर्य रत्- र्त् शां २२, ६
उपर्य घती- स्ती श २, ३, ४, १६,

का १, ४, १, १३, ता १६, ५, १,
१४, १७, १३, १६, -तीभि तां
११, १, १, -तीम्भ तां ११, १, २,
-त्य तां १५, ११, १५, -वरया
श २, ३, ८, ९, का १, ४, १, ७

उपर्य/वद्, उपवदति जै ९९, जैठ
१, १, ७, ६, २, १, १४, ५, ३, १८, २,
९, ३, १०, ५, ८, २, २, १, १३, ४, ३,
३, ४, उप वदति ऐ २, ३, १,
उपवदन्ति तै २, ३, ९, ७, ८,
उपोद्गु शां १२, ३, जैठ १, १२,
४, १, उपवदन्त जैठ १, १६, २,
६, ८, १०, १२, ३, १, ४, ६
उपावदत् ऐ ३, २३, गो २, ३,
२०, उपावदताम् ऐ ३, २३, गो
२, ३, २०, उपावदन् ऐ ३, २३,
गो २, ३, २०, उपवदेत् गो १,
३, ८, उपवदेत् ऐआ ३, १, ३, ५,
४, शाआ ७, ९, १०, ११,
उप वदेत् ऐ २, ३, १, उपवदंयु
तै २, ३, ९, ९, उपावादिषु जैठ
१, १२, ४, ३

उप वाद- द ऐआ ३, १, ३, प
१, ४, -दात् गो १, ३, ६

उप वादिन्(√वद्)- वादी श
११, ६, ३, ११

उपोघमान- न जैठ १, १२, ४, २, ३

उपर्य/वध्, उप्राधीत् तै २, ५, ५, ७

उपर्य/वप्, उप्रापति तै १, ६, २, ७,
४, ३, ५, उपवपति तै ३, ९, २, १, २,
उपोत्पत् जै ४, ४, उपोत्पत्तु जै
१३, ९, उपवप जै ४, ४, उपावपत्
तां १७, १२, ७, उपवपेत् श ६
५, ४, १०, १८, १, २, ३, १

उपोष्यते श २, ३, ४, ९
उपोष- ष जै ४, ४

उपर्य/वह्, उपवह-ते श १२, ४,
२, ८, उपवहते श ११, ४, १, ९

उपर्य वह- ह्दाय श ११, ४, १, १
उपर्य/वस्, उपवसति ऐ ७, ११,

शां ३, १, १९, ३, श १, ६, ३,
३३, ३, ४, ३, ७, उपवसति श ११,
१, ५, १, ४, तै ३, २, ३, १, ७, १,
६, ८, १, २, उपवसन्ति ऐ २,
३, ६, श १, १, १, ७, ६, ४, १४,
२, १, ४, १, ३, ९, २, ७, ११, १,
४, १, का १, १, ४, १, २, १, १, ६,
उपवसन्ति श ३, ६, १, २, ६,
उप वसन्ति शा १९, ३, १,
उपवसामि तै ३, ७, ४, १८,
उपवसन्तु तै ३, ७, ४, १८, उप
वसाम श ८, १, १, ३, उपवसाम
तै १, ६, ६, ४, उपवसन् तै ३,
९, २, १, उपवसेत् ऐ ७, ११,
शा २, १, श १, ६, ३, ३, २, ३, ३,
३, ४, ३, ७, ११, १, १, ४, ४, ४, तै ३,
७, १, ६, सा १, २, ३, २, ४, ९, ३,
७, ८, ९, ३, ५

उपवासयेत् सा ३, ४, ४-८

उप वास्यत्- मू श १, ६, ३, ३, १

उप वस- न्त् सा १, ५, ९, १०,
६, ६, ७, ३, ८, ८, ११

उप वसथु- थ श १, १, १, ७, २,
१, ४, १, ३, ९, २, ७, १०, ३, ५, १५,
का १, १, ४, १, २, १, १, ६, -थम्
ऐ ३, ४, ५, श १२, १, २, १, सा
२, ४, ९, -यात् ऐ ७, ३, २, -थे
ऐ ३, ४, ७, ४, ५, ७, २, ८, शां
७, २, ३, ४, ९, १, १, ५, १०, १, ३,
श २, ३, २, ७, ४, ४, ११, ७, ६, ८,
६, ११, १६, ५, ३, ३, १, ९, ५, १,
६, ९, ९, २, ३, ११, १, ७, ४, २, ४, ५,
१३, ६, १, ४, का १, ३, ४, ७

उपवसथु/व, वा- -याम् जैठ १,
१७, २, ३, ५, -थे श ९, २,
१, १, तै १, ५, ९, ७

उपवसथ- थ्ये ऐ ३, ४, ५, ४
१, ४

उप वास- ष सा १, ७, ६, ७, २,
१, २

। 'क उत्त' इति आन मुपा । तत्र सपिचदृश्या तु चांशौ १, ५, ४, ७, १४, ९ K.T. टि.। 'कृत इति I. मुपा ।

उपोष्य ऐआ ३,२,४, शाआ ११,
 ४, सा १,५,८
 उप/वह्, उपयहन्ति गो १,२,१८
 उप वह्-म् श १,४,४,७
 उप/वा, उपवाति श १३, ३,८,६,
 उपवातर्श ४,१,३,७
 उप वा-वा जैउ ३,५,१,१
 उप वाक,वा-का श १२, ७, १,
 ३,२,९, -कामि तै २, ६, ११,
 २, -कै तै २,६,४,५
 उपवाक-सक्तु-कव श १२, ९,
 १,५
 उप वाच्य-च्य तै ३, ७, १३,४,
 गो २,२,१२
 उप/वान्य(←वाज), उपवाजयति
 श ५,१,५,२१, तै ३,३,७,२,३
 उप वाण-णानि जै १२८
 उपवाद,दिन् उप/वद्द
 उपवाप्य उप/वप् पद
 उपवास उर/वसद
 उप वि मोक्षम्(√मुच+गमुल) ए ४,
 २७,६,२३, गो २,६,५
 उप/विश्व, उपविशति ऐ १,२२, सा
 ६,१३, श १,२,२,२, १,१,२४,
 २,५,२,३०, ३,६,११, ६,१,२२,
 २३,४३,३,२,१,५,३,२,६, ४,४,
 १०, ४,२,१,३३, ४, १,१४, ५,
 १,५,२८,१३,४,३,१, का १, ४,
 १,१७,२,२, १,१, उपविशति श
 ३, ८, १,१, तैआ १०, ६४, १,
 उपविशन्ति श ४, ६, १, १६,
 उपविशन्ति श ४,६,८,५, उप
 विवेश जै १२४, १७६, १८६,
 उपविशत् श ७, ४,२, ३, उप
 विस्तृ ऐ ५, २७, ७,३,८, २८,
 शाआ ४,१,२, श ३, २, १,९,
 १२,४,१,९, उपविशत् श १२,
 ४,२, ८, उपविशत श १२, ४,
 १,९,११, उपवेशी जै १७६

उप दिश्य ऐ ८, ६, शा ६, १३,
 श २,४,१,८, ९, १३, ५,२,३०,
 ६,१,२३, ३,४, ४, १०,८, १,१,
 ६,३,३,१५, ७,४,१,२२, ११,५,
 ३, १२, वा १, ४, २, ४, ८,
 तैआ २,११,१, ता ५, ६, ७,
 जै १२७
 उप विष्ट-ष्टाय ऐ ७,५,८,१०
 उप-वेश-शाय ता २,४,६
 उप वेशि-शि श १४,९,४,३३,
 -शे श १४,९,४,३३
 उप वेश्य ए ५,२३
 उप/विप्, उप वेवेष्टि श १, २,
 १,३, उपविष्टि तै ३,२,११,१
 उप वेप्-प् तै ३, ३, ११, १,
 -प श १,२, १, ३, का २, १,
 ४,२, तै ३, ३, ११, १, २,७,४,
 १३, -पम् श १, २, १,३, का
 २,१,४,२, तै ३, ३, ११, १,७,
 ४,९, -ये तै ३,३, ११,२, -येण
 शा २,१
 उप वि/ष्टा(←√स्था), उपविष्टिष्टे
 श ७,४,१,१४
 उप वीय(√व्ये) तै १,६, ८,४, तैआ
 २,१,११,११,१
 उप/वृ उप अष्टुषवत तै २,५,५,४
 उप/वृत्, उप वर्तध्वम् श ४, २,
 ३,७, उप वर्तत तै ३,१,४,२
 उप वृत्ति-व्यै तां ७,९,७
 उपवेश शि उप/विश्ट
 उपवेप उप/विष्ट
 उप/वे, उपवायति तां ९, ९, ५,
 उप वायस्व जैउ ३, ५, १,१
 उप वायत्-यन्तम् तां ९,९,५
 उप व्या वृत्तमान (विआ/वम्)-
 न गो १,२,१४
 उप व्या(विआ)/वृ, उपव्याहरेव श
 १,५,२,११, उपव्याहरेषु श १,
 ५,२,१३

उप व्युप-म् तै १,१,९,९,५,२,१,
 तां २१,३,५
 उप व्युप(√वृज्) तै ३,१०,११,३
 उप श-शा ता ४,१,१
 उप/वक्, उपवक्त्रि तै २,४,४,९,
 उप अशिक्षन् ता १०, १२, २
 उप शद-द जै १२९
 उप/वाम्, उपशाग्नेव ऐ ७, ५, १२,
 उपशाग्नेरन् ऐ ७,८
 उपशाग्नेरन् गो १,१,१५
 उपशय उप/शीद्र
 उप/शिक्ष्, उपशिक्षति तां १४,३,३,
 ४,५, उपशिक्षत तै २, ५, १, १,
 उपशिक्षेत तां २३,५, उपशिक्षेयु
 तै २,३,२,२
 उप शिक्षा-व्यै तै ३,४,६,१
 उप/शी, उपशते श १,१,१,२०, २,
 ५,२,१७, ४, ४,२, १६, ६,३,१,
 ३०, ७,५ १,६, १०,२, १,६,
 का १,५, १,१४, २, १,१, १४,
 उपशते श ४, ४, ५, १८, ५,
 १३,५,३, ७,८, ६,३,१,३०, श
 ७,५,१,६,३८, जैउ १,१७,१,३,
 उपऽउप शेरते जै १२९, उपशोपे
 श ४,१,५,९, तैआ ६, १, ३
 उपशीयते जै १२९, उपऽउप -
 शीयन्ते, अशीयन्त जै १२९,
 उपऽउप शीयेरन् जै १२९
 उप शयु,या-य श ३,७,२,१,२,
 -ययो श १४,३,२,२१, -यानि
 श १२,७,२,१५,९, १,३, -याम्
 श ६,६,४,९, ७,५,१,२८, १४,
 ३,१,२०, २, २१, -ययि श ६,
 ५,३,७,१४,१,२,८
 उप/धि, उपधयति श १४, २, २,
 ३२-३७, उपधयति तां ७, ९,
 ६, उपधये जै २६, उप धय-
 न्ताम् तैआ ६, ७, १, उपधयन्
 तै १,६,६,३

† MW हलन् निष्ठायां रूपमिति प्रमादसाधयम् । RGG द । † 'उपवीत' इति कालि मुपा चिन्व ।
 ‡ ←वृकैरित्यर्थाय । § 'हे' इति मुपा स्तरादिच्यम् । ¶ C टि द ।

उप शिथियाण- -णा तै २, ८,
५,६
उप श्रित- त तै ३,५,१०,१
उप/श्रु, उपश्रवन्ति श ११, ८,३,
८, उपश्रवन्ति तै ३, ३, ५, ९,
उपश्रोमि तै ३, १, २, ५, उप
शुश्राव श ८ १,४,९, उपशुश्रु
जै २०,९, उप श्रवन्तै आ
१०, १०, २, उपश्रवन्तु तै ३,
१, २, ४, उप श्रवन्तु तै २,
४,६,३, उपाश्रोव तै १, १,३,
११, ता ८, २, २, १२, ५, ११,
उपाश्रवन् तै ३, २, ५, ९, जै
१४३, उपश्रवन्तु ऐआ ३, २,
४, श ४,६,९, १०, उप श्रव
तै २,६,१५,२
उप श्रुपते ए ३,१
उप श्रवन्ती- -स्यो श १,९,१,४
उप श्रुति- तिम् श ४, ५,३,१०,
-ती श १,९,१,४
उप श्रोतु- ता ऐ ७, २४, तै ३,
७, ५, ४, गो , २, १९, ४, ९,
-तारम् गो २,४,९, -त्रे गो २,
२,१९
उप श्लिष्ट(√क्षिप)- -ष्ट तै ३, ८,
१७,४
उपसृ- -सि तैआ ४,५,२
उप स/रुम्, उपसुरणदि श १, २,
४,१३, का २,२,२, ८, उपसुरो-
ररथ श १, २, ४, ११, का २,
२,२,७, उपसुमरन्थ श १, २,
४,१२, का २,२,२,७
उप स रद्वप का २,२,२,७,८
उप स/विशु, उप स/सविनाति तै
२,२,१०,६, उपसुविसेम तै ३,
१,१,७
उप स/दाम्, उपसुनासति शां १४,
१, १७,१,३०,६, शांआ १, २,
श १३,५,१,८
उप स/वि, उपसुधवणे श २, ४,

१,१४, उपसुश्रयत तै १, ५,
१२, ३, उपसुमश्रयताम् तै १,
५,१२,४,५
उप स/सद्, उपससदेम तैआ ६,
१२,१
उप स सुष्य(√सुष्) श ४,६,९,२१
उप स/स्था, उप सन्तिष्ठस्व श
११,२,३,९, उप सन्तिष्ठस्व जै
१२३
उप स/ह, उपसहरति श १४,७,२,
४, उपसहरति श १४, ७,२,४
उप सद्/क्रम, उपसद्कामति श ४,
३,४,८, १२,३,४,११, तैआ ८,
८,५, उपसद्कामति गो १,०,
५,४,२३, २,१,२५
उपसद्कामयति श ६,३,३, १४,
उपसद्कामेयु श ४,५,७,४
उप सद् क्रम्य तैआ ९,१०,५
उप सद्/गम्, उपसद्गच्छन्त शा
१०,६, २७,७, श २,३, २, ३,
उपसद्गच्छन्ते श ३, ८, ३, १४,
उपसुज्जतिरे श १२, ७,१,१०,
उप सुज्जत- तानि श ३,८,३,१४
उप स/मद्, उपसमगृणाव ऐ ३,
२६
उप सद्गुह्य श १२,४,४, ६,७, गो
१,२,५
उप/सच, उपासचन्त ऐ ६,३,६
उप/स(-सीद्), उपसीदति श ३,
५,१,३,१, तैआ ५, ७, ४, उप
सीदति श ९,१,२, १५, तां ६,
५,१७,१९,२१, उपसउपसीदति
गो १, १, २८, उपससाद गो
१, १, ३०, उपसेदु शांआ १२,
४, श २,४,२,५, का १,३,३,१,
२-५, तै २, ५,८,३, तैआ ३,
११,९, ४, ४२,३, उपसेदिम तै
३,३,३,५, उपसीदन् ऐ १, २२,
उपसीदयु तैआ ४, ८, ३, ५,७,
३, उपसीद गो १, १, ३,१, उप

सीदत ऐ १,२२, उपासीदत् तां
९,२, १९, १०, ३,१, उपासीदन्
श १,५,२,२०, २,४, २, १,२,
३,४, ३,४,४,४, तै १, ५,९,८,
उपासीदन् श ३, ४, ४,४, तां
१०,३, २, १३, १२,५, जै २०,
गो १,२,१९, उपसीदेत् ता ४,
३, ११, उप सदेयम् तै ३, ७,
४,१५, उपासदम् तै २,६,१६,२
उपसादयति शा २, २, श १४,
१,३,१, तै २, १,५, ८, २,८,२,
३,२,२, ३,२,१०,२,३, उपसाद-
यन्ति श २,६,१, १२, ३, ६,३,
१३, का १, ६, १,९, उपसादय
श १,२,५, २१, का २, २, ३,
१९, उपासादयन्त शां ९, १,
उपसादयेत् तै २,१,३,६, ३, २,
१०, २, उपसादयेत् श २, ३,१,
१७, तै २,१, ३,६, ३, २,१०,३,
गो १,२,६, उपासीपद श ११,
५,३,४, उपासीपदम् श ११,५,
३,६,७
उप सच- -तारम् तै २,१,५,८,९
उप सुद्- द,द् ऐ ३, १८, शा
८,९, -सु ऐ १,२५, ३, ४,५,
शां ७,३, ८, २, ५, १६,५, श
९,५,१,२,२, १२,१,३,६, तै २,
३,२,६, ता १०, ३, २, गो १,
४,८, -द ऐ १,२३,२४, २५,
३,४,४, २४, शां २,२, ८,८,
९,९,१, १६,५, श ३,४,४,१,४,
१७,१९,२५,२६,२७,६,२,११,
५,४,५,१३, ६, ५,१, २२, १०,
३,५,१,३,३, ४-८, ११, ३,७,
२७, १२,१,२,१,३,६, १३,४,४,
१,६,१,३, १४, १, ३,१, तै २,
१,५,८,९, तैआ २, १७,१, ५,
६,१,१०, ६४,१, तां १०, ३,९,
२१,१०,१०, २५, ४, १, १०,३,
४ ४,१, गो १, ४,७, २, २,८,

-इम् ए १,२३,२५, तै १, ५,
 १,४,५,६, ३,४, ६, १, गो १,४,
 ८, २,३,७,८, -द्वा ए १, २३,
 ३,१८, वा ३, ४,४,४, १०, २,
 ५,१५, १४,२,२,४३, तै १, ५,
 १,४, गो २,२,७, -द्वा ए १, १,
 २५,३,१८,३२, तै १, ८, १,२,
 तैआ ५,६,९, १२,३, गो २,
 २,८, -दि तां १६,८,३, १८,३,
 २, -दौ ए १,२३, वा १०, २,
 ५,१,२, -द्भि ए ३,४५ वा ३,
 ४,४,१, ५,४,५, १५, १०,२,५,
 ३,१२,३,३, ११-१४, ता १०,
 ३,१०,२,५,४,१,५,१,२, गो १,५,
 १०,२,२,७, -द्भ्याम् जै १६२
 उपसत्-पथ- -थात् श ५, ४, ५,
 १७
 उपसद् रूप- -वेण श ११, २,
 ७,२७
 उपसद् वृत्ति- ती श १४, ९,
 ३,१
 उप सद्दी- घाम् श १४,९,४,२३
 उप सद्य श ४,३,४,२०,२१,जै १६७
 उप सद्य- घा तै १, ५, ९,७, २,
 ८, ७, ६, -घम् तां ६, ५, २,१,
 -घम्इव शां ८,८, -घाय ए
 १,२५, वां ८,८
 उप सद्य- छ ल ३, ९, ३,७, ४,
 ३,१,१, -छम् ए ५,२६, तै २,
 १,७,१, गो १, ३, १२, -छानि
 गो १,३,१३, -छेषु जै १२
 उप मादम्(णमुद्) वां २,१, गो १,
 ५,२१
 उप सादित- तम् तै २, १, ८,३,
 गो १,१,११
 उप साप्य श २,१,१,१७, वा १,
 ३,१,१०, तै १, ४,४, २,५, गो
 १,१,१९
 उप साधाम- -तम् गो १,३,११,
 १३

उप-सन्तन् (म्/तन्), उपसन्तनोति
 शा ५,५,११,४, १७,७, गो २,
 ३,११, उपसन्तन्नि शा १७,
 ६, गो २,५,३
 उप सन्वा (म्/वा), उपसन्दधाति
 वा ३,२, ११, ४,२८, ५, उप
 सन्धेहि ऐ ३,२८, उपसमदधात्
 ऐ ३,२८
 उप-स-वाय ऐ २,३८, शाआ २,१
 उप सहित- तान् शां ५, ५, गो
 २,१,२३
 उप सुबद्ध (म्/वह)- द्वा श ३,
 ६,३,१४, -दम् श ३,६,३,१०,
 -द्वा श २,५,१,१८, वा १,४,
 ३,१५
 उप सन्नुद् (म्/वुद्), उपसन्नुव तै
 ३,१,१,८, तैआ ४,३९,१
 उप समस्य (म्/अस्) श ६, ६,
 ४,९
 उप पमा(म्इआ)✓क, उपसमाकुर्वन्ति
 श ४,५,८,१२
 उप तमा(म्इआ)✓धा, उपसमा-
 दधाति श ६, ६, ४,१,२, उप
 समादधाति श ६, ६, ४, १, २,
 उप-समा-घ्राय शाआ ४,३,१५,
 ९,८,११,४,१२,८, श ४, ६,८,
 ३,५,८,१३,१५,६,६,४,१०,१३,
 १४, १५, १२,४,३, २, ४,६,७,
 १४,९,३,१,४,११,२३, तैआ १,
 २२,९,२६,१,२,१८,१, जै ११६,
 ५,६,२, शा १,३, २, २,६,९,४,
 २,६,१२ गो १,१,१४,३,१३
 उप समा हित- त श ५, -ता
 गो १,३,१३
 उप तमाप् (म्/आप्) उपसमाप्नु
 वन् जैउ २,३,१,१०
 उपसमैष्यन् जैउ २,२,१,४ १०
 उप पमा(म्इआ)✓वृष, उपसमा
 वर्तत श ३,९,१,७,८, ११,११,
 १५, १७, उपसमावर्ति श ३,

९,१,१९, उपसमावर्तन्ते श ३,
 ९,१,१०, उपसमावर्तन्ते तै ३,
 २, १, ५, उप **समावर्तन्ते श
 ३,९,१,५, उपसमावर्तत श ३,
 ९,१,७, ८, ११, १३, १५, १७,
 उपसमावर्तताम् श ३,९,१,१९,
 उपसमावर्तन्त श ३, ९, १,१०,
 उप समावर्तन्त श ३,९,१,४,
 उप **समावर्तन्त श ३,९,१,३
 उप समि(म्/इ), उपसमिन्ति श
 १२,२,३,१२
 उप समित- -म् तै ३,३,९,६
 उप समिन्धि (म्/इन्धि), उपसमिन्धि
 तै २,१,४,८
 उप समुद्ध (म्/वह) श १०,२,१,१
 उप समुद्ध (म्/ऊह), उपसमुद्धति
 श ११, २, १, ४, उपसमुद्धति
 श १०,२,१,५,७, ११,४,२,३,
 उपसमुद्धन्ते श १०,२,१,१
 उप समे (म्इआ✓इ), उपसमेति श
 ३, ९, ३, २३, उपसमायन्ति श
 ३, ९, ३, १, ४, ४, ५, २, ६,
 ८, ३, ५, ६,८, १०, ११, १६,
 ११, ८, ३, २, १२, ८, १, १९,
 १३,४,१, ४, १४, ३, १,१,७,१,
 ४४, उपसमायन्ति श १४, ७,
 १, ४४, उपसमेपु जै १३३,
 उपसमेपु श ३, ४, ३,६, जै
 १३७
 उप समेत- तम् शां १०,६, -ता
 श ३,३,४, ३, ३,६-१२, ४,२,
 उप समेत्य श ४,६,९,८, तै १,५,
 ९,१, जै ९,११६,१६८,२०७
 उप मम्/वद्, उपसम्पद्येतां १३,
 १०,१६
 उपसम्पद्यथ जै ७४, उपसम
 पाद्यम् जै ७४
 उप सम् प्र/वा, उपसम्प्रवा इति श
 ८,६,३,२३, उप *सम्प्रवाण श
 ८,६,३,२३

† 'उपसदी' इति मुद्रा । ‡ इत्येव विवेचनीयम् = य १५,५१ ।

उप सम्बद्ध(→)द्धा(म/वन्ध्)-द्धा
 तै ३,८,४,३
 उपसर्ग-सर्जनी उप/सृज द्र
 उपसर्तव्य उप/सृज द्र
 उपसर्प्य उपसृप द्र
 उपसाद्-दित घ उप/सद् द्र
 उप/सिच(→)च्, उपसिञ्चति श
 १४,९, ३, २२, जै १२६, उप-
 सिञ्चतम् तैआ ६, ६, २, उप
 सिञ्चेव जै १४०
 उप सिक मूल- ल शाआ ११,२
 उप सेक- कारम् तै ३,४,८,१
 उप/सिध्, उपसेधति जैउ ३,३,२,२
 उप/स्, उपससार ऐ ७, १४, १५,
 १६, तै २,३,१०,१, तैआ ९,१,
 १-५, १०, ६३,१, उपासारत् तै
 २,१,९,३, ता ६,७,३
 उप सर्तव्य- व्य श ४, १, ४, ६,
 -ध्वानाम् श १,६,२,११
 उप सूत- त ऐआ ३, १, ६, शा
 ६,१२
 उप सूख जैउ २,४,३,५
 उप/सृज्, उपसृजते शा १७, १,
 शाआ २, १, उपसृजति ऐ ४,
 ४, घा ३,९,४,१४,१६, ६, ७,
 १,२,१२, तै १,४, ३, ३, २,१,
 ८,१, तैआ ५,२,१२, उपसृजति
 घा ३,९,४,१५, उपसृजति तां
 ८,७,८, उपसृजे शाआ ११, १,
 उपसृज घा ६,४,३,२, उप' सृज
 तै २,५, ८, १२, उपसृजे शाआ
 ११,१, उपसृजनम् श १४, ४, १,
 ७, उपसृजन्त जै १६४, उपसृजेतुः
 जै १८४
 उप सर्ग- र्गं शां १७, १, शाआ
 ४,१ गो १, १, २४, -गान् ऐ
 २,४
 उप सर्जनी- नी का २,२, १, १,
 -नीभि श १,२,३,२, -ध्वाम्

शाआ २,१७
 उप सृजव- न् ऐ ५, २२, श ४,
 ६,९,९^२
 उप सृजमा(न→)ता- ना श ४,
 ३,२,१०
 उप सृज्य जैउ २,५,१,३
 उप सृष्ट,ष्टा- ष शाआ ७, १५,
 -ष्टम् शाआ २,१, तै २, १,७,
 १, ८, २, -ष्टा शा १७, १, श
 १,७,१,१०, ११, ५,३, २,१, तै
 १,४,३,२, -ष्टा शाआ ११, १,
 -ष्टाम् श १,७,१,१०, -ष्टायाम्
 गो १, ३, ११, १२, -ष्टेन ऐआ
 ५,३,२
 उप/सृप्, उपसपत्ति श ११, १, ५,
 २, १३, ८, १, २०, तैआ १०,
 ६३, १, उपसप तैआ ६, ७, १,
 उपसपन् श ३,५,१,३१
 उप सर्प्य- प्या गो २,२, १७
 उप सप्य ऐ ३,४६
 उप/सर्व, उपसेवताम् तै ३, ७, ४,
 १३, उपसेवत शाआ १२,४
 उप/स्वम्, उपस्वताति श ३, ३,
 ४, २५, ५,३, २१, २२, उपस्व
 ओमि तै ३,७,१०,१
 उप स्त(व्य→)व्धा- धा श २,
 १,२,६, का १,१,२,३
 उप स्तम्भ श १४,१,१,७
 उप स्तम्भन- नेन श ३, ४, २५
 उपस्तरण उप/स्तू द्र
 उप स्तिर्- म् तै ३,३,९,७
 उप/स्तू, उपस्तीति श १, १, २, १२,
 ३,७,४,२,१,५, २,३, ७,१,११,
 १४, ३,५,४,८, ६,३,३, १४,८,
 १,११, १३, ६,२, १२, १४, १,
 २,१५, का २,१,२, ११, ३,४,
 ऐ ३, २, ३, ७, उपस्ति तैआ
 १,६,२, उपस्त्वन् श ६, ३, ३,
 १४,८,१,११, उपस्तुयात् का १,

४,१,९,१,१२,†
 उप-स्तव- व स ३
 उप स्तुत,ता- त तै २, ८,५,८,
 -तात् का २,१,२, ११, -ताभि
 का २,१,३,४
 उप स्तुव्य श ६, ३, ३, २५.
 उप/स्तू(→)स्त, उपस्तीति श २,५,
 ३,९,१०,१४,१५, ६,१,२,७,२८,
 २९,३१, ३,८,२,२६, ३, १३,४,
 ५,२, ८, ९, का १,५, २,८, ९,
 उपस्तीति ऐ २,१४, श १,१,
 ४,५,२,१,१४,२,४,२,१८, ३,२,
 १,१, ३,२,९,५,२,१,२१, ३,५,
 ३, ६,४,१,६,७,९, ७, ३, २,२,
 १३,४,३,१, का २,१,३,१०,४,
 १२, तै १,७,८,१, ३, २, ५,६,
 ६,१,३,८,३, उप "स्तुणाति तै
 २,१,३,५, उपस्त्वन्त तै ३, ७,
 ४, १८, उपस्त्वन्ति श १३,२,
 ८,१, ५,२, १, उपस्त्वन्तैआ ४,
 १,१, उपस्त्वन्मि गो १, १, ३,९,
 उपतस्तर जै १,५,१, उपस्त्वन्ति
 श २,५,२,३,७,३८, ३, १४,१५,
 ६,१,२,७,२८,२९, ३१, ११, ७,
 ४,४, का १,५,२,१३, १४,६,१,
 १७-२०, जै १३९
 उप स्तरण- णम् शाआ ३, ५,
 तैआ १,१२,५,७,१, १, -णानि
 शाआ ८,९
 उप स्तीर्य ऐ २,१४, श १,६,१,
 २१,७, २,१०,४,११, ४,४,३,५,
 ५,१६,१७, ५,१,३,५, ११,४,२,
 १७, तैआ २,११,१, सा १,३,२,
 ऐआ
 ५,१,१,२, शां २,४,५,३,९,८,
 ६, शांआ १,५,४,५,४, श १,९,
 ३,१८, २,३,४,३, ३,२,३,३,६,
 ३,७, ४,६,५,५,५,५,४, २८, ६,
 ७,३,१४,४, ११, ७, ३,१,१,†

† 'उप स्ति (उप/वम्)' इति अ पाठ । † 'उपस्तुयात्' इति मुपा स्वरधिस्य । † 'जते' इति मुपा स्वरधिस्य ।

४,१,१४,२६, २७^३,५,१, ३४,९,
 २,३,४०,५,२,३, १०, १, ३,१०,
 १४,८, १५,१०, का १,४,१,२,^३
 १८, २३^३, २६^३, तै ३,४,१६,
 १, उपतिष्ठते श १, ९,३, १८^३,
 १९,२३^३, २,१,४, १६, २९^३,३,
 ४,१२,२८, ३२, ३६, ४,१,१,३,
 ४,५,७,८,९, ११, १३^३, ३,१,२,
 २,५,३,७,६,३, १९, ९,३,७, ४,
 ४,५,२,१,५,५,४, २८^३, ६, ७,३,
 १३,१६, ४,१,६^३,९, ११,१४,८,
 २,८,९, ७,२,१, १८, ४,१, २५,
 २६,२७^३,२८,३१^३,५,२,२८,३८,
 ९,१,२,१५, ५,१, ५३,२,४,१०,
 १२,९,२,८, १४, ९, ३,१४, का
 १,१,४, १६, २६,४,१, ७, १५,
 २३^३,२६^३,२,१, २^३,३, ४^३,५,६^३,
 ७,८^३,१०, तै १,१,१०, ६,८,६,
 ६^३,३,९,२०,१, ता १३,४,१०^३,
 जै ७७,१०१, १२७^३, ष ४, ४,
 उप तिष्ठते श २, ३, २, ४,
 उपतिष्ठति तां १२,१३,२६, उप
 तिष्ठन्ते शां ५,७,२४, ५, श १,
 १,१,१७,२,१८,३,२, १५, ७,४,
 १२,२,४,१,९,६,१,३,७, ३८,३९,
 ३,१, २,२, ४,३, ४,१४, ७,५,
 २, ३०, १४, १,४, १^३, ५,२,३,
 का १,६,१, २५^३, २,१, ३, १४,
 तै १,४,४,८,६,३,५,९, ८^३,९,८,
 ६,६, ३,२,५, ८, १, १, उपतिष्ठन्ते
 श ३,१,२,३,६, ८,३, ३६, ७,
 १,१,२४, ११,१,६,२२, का २,
 १,१,१२,तै १,६,९,८,तां ४,९,१,
 ५,४,१ ५, ७,१० १३,७,५,२१,
 २५,१,१३, जै ४१,१०४,१६८,
 गो २,१,२५^३, उप तिष्ठते श
 २,२,३,४,का १,२,३,३^३;उप
 तिष्ठन्ति जै ६४, उपतिष्ठे तै १,२,
 १,२७,२,५,८,८, उपतिष्ठामहे ते
 १,६,९,९, उपतस्थिरे जै २०४.

उपस्थास्यते जै १५७^३, उप
 तिष्ठन्तु तै १,२,१,२१, उपतिष्ठस्व
 तां १,५, ५, उपतिष्ठत तै ३,७,
 १,२, तैआ २,७,१, उपतिष्ठन्त्वम्
 ऐ ३,२०, उपतिष्ठत् गो १, २,
 १९^३, उपतिष्ठन्त ऐ ३,२०, श
 २,३,४,२,७, ४,१, २६, का १,
 ४,१,१, तै १, ५, २, ४^३, उप-
 तिष्ठन्त श २, ३, ४,३, का १,
 ४,१,२, तैआ २,९,१, जै २०४,
 उपतिष्ठत ऐ ७, १२^३, २०, २३,
 २४, शाआ १, ५^३, ४, ८, ९, श
 २,१, ४, ३०^३, ३,२,४,५, ४,३^३,
 ४,६^३,४,१,२,१०, ६, ७, ४,१५,
 ९,५,२,९,११,१०,१,३,१०,११,
 ३,५,१४,११,८,१,३, का १,४,१,
 २^३,३,५, तै १,१, १०,६, ३,७,
 १,२, उपतिष्ठत श २, ३, ४,४,
 ६,७, का १,४,१,३,५, तैआ १,
 ३,३, जै ११६, ष ४, १, सा
 २,४,९, ३, ३, १,७, २, उप-
 तिष्ठत श २,३,४, ५,७, का १,
 ४,१,४, ६^३, उप तिष्ठत श ७,
 ५,१, ३४, का १,४,१, ४,६^३,
 उपतिष्ठस्व तै १, ६,३, ५^३, उप-
 स्थेयाम तै २,४,६,१, ७,१३,४,
 उपस्थेयम् श १,४,५,२^३, उप
 भस्थु तै २, ४, १, ३
 उपस्थापयामन्वकार ऐ ७,१७
 उप तिष्ठमान- न श २, ३,४,५,
 ८, का १,४,१,६
 उप स्थ- स्थ शां ९, ४, शांआ
 ५,५,७, श १४,५,४, ११,९,१,
 १६,४,१, तै ३,११, ९, ६, जै
 २०, -स्थम् ऐ ८, ९, शां ९,४,
 शांआ १,७, ५,६, श २, ४,२,
 ३,४,४,२,१७,१८, ११,६,२,१०,
 १४,५,४,८, का १, ३, ३,३, तै
 २,५,२,१,७,८,२,१५,३,८,३,३,
 तैआ २,११,१, म १, १, ३,४,

-स्थात् श ४,२, ५,२, ६, ३,१,
 ३८,२,९,४, १,१, २, का १,२,
 ४,७, -स्थे ऐ २,३,६,२,८,२४,
 ऐआ ३,१,२, शां ६,१४,२१,३,
 शाआ ७,४, श १,१,२, २३^३,३,
 ६,३,४, ६,३,३, १३^३,५,१,११^३,
 ७,३,१५,४,५, ८, २,३, ११, ५,
 १,८, १२,९,१,६, १३, ५,२,२,
 ८,३,३^३, १४,५,४,११, का २,
 १,२, १६, तै २, ४, २, ७, ६,
 ४, ५, ८,४, ८, ६,३, ७, २, ४,
 ३,२,४,७^३, ३,९,११, ६,१,१,९,
 १, तैआ ६,३, १,६,१, २,७,१,
 ३,९, १०,३, जै १२७, म १,
 ३,५, गो १,२,४,२,४,५, -स्थेऽ
 श्व श १,१,२, २३, का २, १,
 २,१६, -स्थन शांआ ३,७,५,६,
 गो १,२,४
 उपस्थ दन्त- म् श १३, ८,३,
 ११
 उप स्थान- नम् श १, ३,५,१६^३,
 २,३,२,४^३,५^३, १४,८, १५, १०,
 ष ५,१
 उप स्थान्य श ६,८,१,५,१२,१३
 उप स्थाय ऐ ७, २०,२३, २४, ८,
 १०,श ६,६,५,१,७,४, १५, ९,
 ५,१,५३,१३,६,३,२०^३
 उप स्थान्(र→)री- रीभ्य तै
 ३,४,१२,१
 उप स्थित,ता- तम् तां १०,६,२,
 जै २५, -ता श २, ३, २, ५
 उप/स्थ्या, उपस्थान्ते श १,९,३,७^३,
 ३,२,२,१९, उपस्थान्ते श १,९,
 ३,७, सा २,६,१०, उपस्थान्ति
 ऐ ८,२०^३, शां २,१,२,३,६,८,
 ९,८,६^३, शांआ १, ७, श १,१,
 १,१^३,३,४,५, ७,१,३,४,४,९,८,
 ३,१९,९,१, २९^३,२,१७,२,१,४,
 २५^३,२६, ६,१,४,६,४,७, ३,२,१,
 २९,३,१,९, ४,१, २२, ६,४,९,

† • तिष्ठन्ते इति हस्तकेलपाठ । ‡ • ता इति य ३०.१६ पाठ ।

८, १, ५; २, ४; ५; ६; ४, १, १, २, ८; ३, ५, १, ७; ५, १, ५, २, ५; २, ६; २, १, १; ८, ३, १, ०; ३, २, ५; २, ६; ६; ३, २, ६; ३, १, २; ४, ५, ६; ७, २, १, १, ३; का. १, १, ४, २, ५; २, १, १, १, २, २, ५; तै. ३, २, ५, १, १; उपस्पर्शति श. १, १, १, १; २, ४, ७; २, १, ४, २, ७; ३, ८, २, ४; ५; ४, ३, ५, १, ७; ५, २, १, १, २; का. १, १, ४, २, ४; २, १, १, १; तैआ. २, १, १, १; ५, ८, १; उपस्पर्शते श. २, ५, २, ४, ३; उपस्पर्शान्ते श. ४, ४, ३, १, ५; उपस्पर्शान्ते श. ४, ४, ३, १, ५; उपस्पर्शान्ति श. २, ६, २, १, ६; १, ८; १, २, ५, २, ८; १, ५; का. १, ६, ३, ८; उपस्पर्शन्ति श. १, १, १, २, १; १, २, ५, २, ८; का. २, १, १, १, ४; उपस्पर्शन्ति श. ५, ४, २, ४; उपस्पर्शन्ति ऐ. ८, ६; उपस्पर्शन्ति श. ३, ३, २, ३; १, ४, १; उपस्पर्शन्ते ऐआ. १, २, ४; श. ३, २, २, १, ७; १, १; उपस्पर्शोत् श. ३, २, २, १, ७; १, १; १, ३, ३, ३; तै. ३, १, ०, १, २; तां. ६, ५, १, ५; जै. ३, ४; सा. २, ६, १, ०.

उपस्पर्शयति श. ३, २, २, १, ७; का. १, १, ४, २, ३.

उप-स्पर्शन- -नात् श. ४
उप-स्पर्शान्- -शाता ता. ६, ७, २, ३;
-शान् ऐ. ३, २, १, ३, ८, सा. १, ५, १, ५
उप-स्पर्शय श. ३, ४, ३, १, १; ५, ३, २, ३, २, ४; ६, ३, १, ३; १, ३, १, ३; ४, ६, १, ८; ५, २, ३, १, १; २, ३; ४, ४, २, ५, ६, १, ३, ३, ३; ०, ४, ४, ३; ३; का. १, १, ४, २, ४; ६, १, ३, ०, तैआ. २, १, १, ३, ३, १.

उप-स्पृ- -ए. श. १, ४, ४, ३, १; -एम् प. ५, १, ०.

उप-स्पर्श, उपस्पर्शेण श. २, ३, २, ४.

उप/हृन्, उपहन्ति श. २, ५, ३, १, ७; ३, २, २, २, ०; का. १, ५, २, १, ६; उपहन्तिव्यसि ऐआ. ५, ३, २; उपहन्त्यात् ऐ. ३, १, १; ३, ५; सां. २, ६, ३; २, ७, १; श. १, ४, ५, १, २; उपहन्त्यात् श. १, ०, १, ५, ४. उपहन्त्यते श. ६, १, ३, ३.

उप-घातम्(णमुल्) शांआ. १, १, ५; श. ५, २, २, ४; ४, ४; १, ४, १, ४, १, ८; २, ३; तैआ. २, १, ८, १.

उप-घ्न- -घ्नान् श. ३, ८, ३, २, ३.

उप-घ्नितमान- -न. तै. ३, ७, १, २, ३; तैआ. २, ४, १.

उप-घ्नत- -तम् शां. २, ६, ३; -तस्य श. ४, ४, ३, १, १; -तानि श. ७, ३, २, ६.

उपहत-पापम्- -पाम् जै. १, ०, ३.

उप-हृत्य श. ३, ४, १, २, ५; ६, १, २, १; ४, ३; ७, १, १, ०, ८, २, २, १; २, ५, ६, ६, ४, १, २; ०, २, ३, ४, ०; १, २, ४, १, ४; १, ४, ७; तै. १, १, ३, ६.

उप-ह्व- उप/ह्र ह्र.

उप-ह्वम्(√हृस्)- -म् श. १, ४, १, ४, १, १.

उप/ह्रिस्, उपजिह्रिस्; जै. ४, ५.

उप/ह्रु, उपजुह्रिरे शां. २, २, १; उप- -जुहुवान् शां. ७, ४.

उप-ह्वय- -व्य; तां. १, २, १, १; -व्यम् तां. १, ८, १, २; १; -व्यस्य तां. २, ३, १, १, १.

उप-होम्- -मान् श. १, १, ४, ३, ८.

उप/ह्र, उप- -हरते तै. १, ७, २, ६; उपहरति श. ५, १, ३, ५; तै. १, ३, ३, ७; ७, ७, १, ५; उपहरन्ति श. ५, १, ३, ६; तै. १, ३, ८, ४; २, ३, १, ६; गो. २, ४, ७; उपहरिष्यते जै. १, ०, १; उपहरेत् सा. ३, ३, ३, ४; ५; उपहरेयुः गो. २, ४, ७; उपह्रयाः जै. १, ०, ०.

उपहियते तै. १, ४, १, २.
उप-ह्र(√ह्रु)- -रे तै. २, ७, १, ३, ४.
उप/ह्रि, उपह्रियते ऐ. २, ९; १, ०; २, ७; ३, ०; ३, ४, ०; सां. ३, ७; १, ३, ७, २, ८, ६; श. १, १, ४, १, १; ८, १, १, ८; १, १, २, ०; २, १; २, २; २, ३; २, ४; २, ५; २, ६; १, २, ८, ३, ३, ३, १; का. २, १, ३, १, ५; तै. ३, २, १, १, ४, ३, ७, ३; ५, ७, १, १; उपह्रियते श. १, ८, १, १, १; तै. ३, १, ८, ५; जै. १, १, ६, ३; उप- -ह्रियते तै. ३, ३, ८, ४; जै. १, १, ५, ३; उपह्रियन्ते श. १, २, ३, ५, २, ३; ५, २, ५; ६; ७; उपह्रिये ऐ. १, २, २; २, २, ०; ३, ८; तैआ. १, ०, १, १, ०; उपह्रियामहे का. १, ४, २, १, ०; १, १, २, ७; उपह्रियिष्यामहे श. ४, १, ५, १, ४; उपह्रियताम् प. २, ५, ६; ७; उप- -ह्रियताम् ऐ. १, २, ७; श. १, ८, १, १, १; २, ४; २, ५; ४, १; तै. ३, ५, ८, १; २; १, ३, १, १; २; ७, ६, १, ५; उपह्रियन्ताम् प. २, ५, ७; उप- -ह्रियन्ताम् ऐ. २, २, ७; सा. १, २, ५; तै. ३, ५, ८, १; १, ३, १; प. २, ५; उपह्रियस्व सा. २, ८, ६; श. २, ४, ४, २, ५; का. १, ३, ४, १, ४, उप- -ह्रियस्व ऐ. ७, १, १. श. ४, ३, ३, ८; १, ४, २, १, ६; तै. ३, ७, १, ३, ३; प. २, ५, ६; ७; उप- -ह्रियिष्याम् तां. २, १, १, ३; जै. १, ४, ९; उप- -ह्रियिष्ये ऐ. ३, २, ०; सा. २, ०, १; श. ४, १, ५, १, ४; १, ५; प. २, ५; ६; ७; उप- -ह्रियामहे ऐ. २, १, १; उपह्रियत श. १, ८, १, १, ८; ४, ३, २, ८; ९; तै. २, ७, १, १; ४; ४, ३, २, ८; ९; तै. २, ७, १, १; १, १; जै. १, ४, ९; उपह्रियन्त ऐ. २, १, १; जै. १, ४, ९; उपह्रियन्त ऐ. २, १, १; १; जै. १, ४, ९; श. ८, ७; श. १, ७, ३, १, १; ४, १, ५, १, ५; २, १, २, १; तां.

† 'उपघातम्' इति घम तस्य द्वितीयकचन प्रतीयत इति इ.†. ‡ 'उपह्रियन्ते' इति गुणा, स्वरदिवन्त्याः ।

उपा करिष्यमाण- ण दा १४, ७, ३, १
 उपा कृत- त दा १३, ३, ६, २, तै ३, ९, ४, ४, -तस्य तै ३, ९, ४, ४, ता ९, ९, १२, -ताय ऐ ७, १६, तै ३, ९, १६, २, -तै ऐ ५, ३३, ३४, ऐआ ५, १, २, तै ३, ९, १६, २; तां १२, १०, १३, प १, २, जेउ ३, ४, २, ५, ६, -तेषु ऐ ५, ३३
 उपा-कृत्य श ३, ७, ३, ३, ६, ४, ३, ३, १९, १३, ५, १, १६
 उपा(प५आ)✓कृ, उपाकरिष्यमाण श ३, ६, २, २३
 उपा(प५आ)✓गम्, उपागहि म १, ५, ४, उपागचउतम् तै २, ४, ३, ७, उप आगतम् श ४, १, ३, १९, उप आ गमत् तै २, ५, ८, २, उप आगमन् तां ६, १०, १९
 उपा(प५आ)✓गा, उपागात् श २, ४, १, ११, उपा आगात् तै २, ८, ८, ५, ३, १२, ३, २, ३, ४, उपागा ऐआ २, २, ३
 उपा गानु(प५आ)✓हृ- न जै २०५, -ना श २, ६, २, १५, का १, ६, २, ७
 उपा(प५आ)✓चर, उपाचरति ए२, १२, उपाचरत श ४, २, ४, २२ उपाचरत् श २, १, ४, १९, ४, २, ४, २२, उपाचरिद् श २, १, ४, १९-२२ ४ २ ४, २२ का १, १ ४, १८ २२
 उपा/चरण्य, उपा आचरण्यत् शो ७ २१
 उपाञ्च(प/अञ्च) उपाञ्चति श १२, ९, २, ६ ६ ६ ८, ४, ५ १४, ३, १, २७
 उपाञ्च(प/अञ्च) उपाञ्चति श ३, ५ ३, १३ १४ १६ उपाञ्चति श ३

५, ३, १६, उपाञ्चति श ३, ६, ३, ५
 उपातल्लय(प५आ)✓तल्लय- ह्वयय तै ३, ७, ४, २
 उपाती(प५अति)✓हृ, उपातिपति श १०, २, ५, १५
 उपा(प५आ)✓दीप्, उपादीपया- म्वहार जै ६१
 उपा दीप्त- स श ७, ३, १, २, १
 उपा(प५आ)✓घा, उपाघसे तै २, ३, ४, १, २, ३, ४, ५, ६, उपादधाति श १०, २, २, ७, ८, तै ३, ८, ३, ३, उपादधाति श १०, २, २, ७, ८, उपादधु जै १९, ३२, उपा- धत् तै २, ३, ४, १, उपादध्यात् श १३, १, २, २
 उपा ध्याय श ४, १, ५, ६, १०, २, १, १, जै २०२
 उपा दित- त श ११, ४, १, १, गो १, ३, ६, -तम् श ११, ४, १, १
 उपा(प५आ)✓घाप्, उपाधावेरन् गो १, १, १४
 उपाधावयाद्वाहार जैउ ३, ६, ३, ३, उपाधावयान्धकृ श १०, ५, ५, ७, ८
 उपा(प५अ)धि/गम् उपाधिग-छेत् श ९, ५
 उपा(प५अ)धि/रुह, उपाधिरुहति श ३, २, १, ८, उपाधिरुहत् श ६, ८, १, ७
 उपाध्याय(प५अधि)✓२६- यम् सा १ ५ ९, -याय सा ३, ९, ८
 उपातल्ल(प५आ)✓नहृ - नद्वय्याम् श ५, ५, ३, ७, -नहो श ५, ४, ३, १९, ५, ३, ७, ता १७ १, १५
 उपातल्लय- म् तैआ १, २, २, ११, २६, ३
 उपाप्(प/आप्), उपाप्तेति ऐ, ऐ,

१०, दा १२, ९, ३, १३, तैआ ७, ८, १, जै १०३, ११६, ११७, उप आप्तेति ऐ, २, २६, ७, २६, ३१, दां १२, ८, दा १२, ४, ३, ३, उपाप्नुम श ४, ३, ३, १३, उपाप्नुमि प १, ६, उपाप्नुमानि दा ११, ३, २, १, उपाप्नुमानि तैआ ७, ८, १, उपाप्तेत् जै १३६, उप आप्तेत् दां १२, ८, उपा प्नुयात् जैउ ३, १, ५, ६, उपा प्नुयाम् दां १२, ८ उपाप्ते-ते दां २, ३, १५, ५ उपाप्तेति दां ११, ७, उपाप्तेन्ते ऐ ४, २, ७, उपाप्तेन्ति का १, १, २, ११, उपाप्तेत् दां ४, १२, २५, १०, उपाप्तेत्, उपाप्तेत् दा ११, १, ४, ४
 उपाप्त, स- स ऐ, १, ७, २, १, ३, १४, १५, ६, २४, २५, २६, २८, ३६, सा १, ३, १, २, ६, ६, श ६, २, २, १०, ११, ५, २, ९, गो २, ६, ८, १६, -सम् ऐ २, २६, ६, २६, सा २, ६, -सा ऐ २, १६, सा २९, १, श ४, ३, २, १३, -सा ऐ २, १६, सांआ १, ६, -सो ऐआ ३, २, ६, सां ८, ८, साआ ८, ११
 उपाप्त तर- राजि शा १५, ५
 उपाप्ति- सि श १०, १, २, ६, -सो प १, ६, -स्य ऐ ४, १७, ८, ५, ऐआ १, ३, ७, सा १, १, ३, ४, २, ३, १२ ८, १६, ३, १७, ३, १९, ५, ७, २४, ८, ९, २५, १५, २७, २, ६, ३०, ७, साआ १, ७, श ६, २, १, ३५, ३६, २, १३, १४, ५, १, ६, १, ५, ७, ३, २, १, ९, ९, जै १०३, १७०
 उपा(प५आ)✓पद्, उपापघेरत् सा १९ १०

† प्रति आचरण्यत्, इति तैस (१, ८, २२, १,) 'प्रति आचरण्यात्' इति अ० (७, २९, १) पाठो ह्य । 'आचरण्यत् गम् । ‡ 'उपाप्तेत्' इति मुपा चिन्त्य, धात्वन्तराभावात् । उपाप्तेच्छदित्यर्थवता सा सम्प्रदायात् ।

उपापपातम् (-पऽअप/पत्+गमुन्)
 इक्ष जैड १,३,१,७
 उपाभिगद्(-पऽअभि/गद्)- -द
 शांशा ४,१५
 उपा(पऽआ)व२भू, उप...आभूपत्
 ऐ ५,१६
 उपा(पऽआ)वमन्, उप...आमन्त्र-
 यन्त जै १३६
 उपा(पऽआ)व्या, उपायामि गो १,
 १,३२, उपायाम गो १, २,१२,
 ३, ८, २, २, ७, उप आयातु
 तै २, ६, ८, २, उप...आयान्तु
 तै २, ८, २, १, उप आयादि
 ऐ ६,१९, ऐआ ५, ३,१, शा
 २०,२, तै २, ४, ३,११, गो २,
 ६, २, उप...आयानि ४ ४,३,
 २,८,९, उपायाव जै १८६,
 उपाय, उपायती, उपायन, उपायिन्
 उपायु उवे द्र
 उपारू(-प/रू), उपार्यवति प १,५
 उपाप्यं श ८,१,४,१^३
 उपारागम(पऽआ/रगम)- म् गो १,
 २,५, -माव गो १,२,५
 उपारू(प/रू), उपारूति श १४,
 २,१,९
 उपारू(प/रू), उपारूति श २, १,
 २,१७,१९, ३,२,१४
 उपारू(प/रू), उपारूति श ५, ४,
 ३,८
 उप(पऽआ)वल्सु, उपावल्सुते न १,
 २,१,३, ९,२, २१, उपावल्सुते
 का २,१,४,२
 उपावल्सुनीय- य ऐआ ५,१,१
 उपावल्सु- म्मय शा २५, १०,
 म्मयम् ऐ १९,२२, ता २३,
 १६,४, -म्मयी शाजा १, १, श
 ४,६,३,३
 उपाव(प/व) उपावति श ७,२,
 १,३०, तै २, ५, ५, ६, उप
 अवति श ३, ७, ३, ९, उपावति

श ७,२,१,३०, उप...अवतु तै
 ३,६,२,१, उपाव म १, ७, १३,
 उप भव म १,७,१३, उप
 अवतम् तै. ३, ७, १३,४, तैआ
 ४,२०,३, उप...अवत तै ३, ७,
 ६,१२ उपावी- अद्र
 उपा(पऽअ)व/पत्, उपावपपात जै
 ४०.
 उपा(-पऽअ)व/रह, उपावरोहति
 श ५,२,२,१९,२१, ४,४,२५, ता
 ३,६,२, ५, ५, ५, १८, १०,१०,
 उपावरोह श १०,३,३,५, जै
 २०९, उपावरोहन्तु श ३, ९, ३,
 ७, उपावरोह श ३,९,३,६,७,
 तै २, ५,८, ८, उपावरोहेत् ता
 ३,६,२, १८,१०,१०^३
 उपा(पऽअ)व/धि, उपावधयते श
 ४,६,९,६
 उपावसाधिन्(पऽअव/सो)- धिनम
 श ११,४,२,९, -यी श १,६,
 ३,३४
 उपाव सित- त श ३,९,२,८
 उपा(पऽअ)व/सुन्, उपावसुजति
 तैआ ५, ७, ३, उपावसुजत् तै
 ३,६,३,५, उपावसुजत् तैआ ४,
 ८, २, ५, ७, २, उपावसुजन्
 श १, ५, २, २०, तै २ १,१,
 ३, उपावसुक्षत् तै ३,६,११,३
 उपाव सुष्ट,ष्टा- ष्टम् ऐ ५, २६,
 -ष्टा ऐ ५, २७, ७ ३^३
 उपावसुपत्(पऽअव/सुप)- पंशु श
 १४,६ ११,१
 उपा(पऽअ)व/स्था, उप वतरुय गो
 १,२,५
 उपावहृत्(पऽअव/हृत्)शाआ १,७
 उपावहाव(पऽअव/हा) जै १३५^३
 उपावहित(पऽअव/धा)- तम् जै
 १२५, -ती तै २,७,१८,४
 उपावहृय(पऽअव/हृ)शा २७,६,१
 उपा(पऽअ)व/ह, उपावहरति श

३,५,४, २४, ९,३,२,३,४,६, ४,
 २,३, ४, ५, १,४,३, ५,१०,११,
 ४,३,३,४, ६,४,३, १०, ४,१६,
 १८,७,२,९, ३,३, १०,८,१,१२,
 १३,२,६,८, तै १,३,५,२, ७,९,
 १,१०,१, उपावहरति श ६, ४,
 ४,१८,८,१,१२, तै १,७,९,६,ता
 ५,५,७, उपावहरति ऐ १,४४^३,
 श ६, ७,२, ९, उपावहरामि तै
 २,७,१५,६, उपावहरेयु ऐ १,
 १४^३.
 उपाव हृत- ता श ५,१,५, १०,
 -तानि श ११,५,३,८
 उपाव हृत् श ६, ४,३,१०,७,२,
 ९,३,३,६, ११,४,२,१३-१५
 उपाव द्वियमाण- ण श १२, ६,
 १,१८
 उपावि- वि ऐ १,२५
 उपावी(प/वृत्+ई)- वी श ३,
 ७,३,९^३
 उपा(पऽआ)वृत्, उपावर्तते ऐ ४
 १, ६ २१, ७, १९, २३,२४, श
 १,१,१, ११^३, ३,४,१०,५,१,२३,
 २,७,८,९, १५, २,१, ४,७,४,२,
 ११,६,१,३,७, ३,१,१,८, १०,२,
 २,१०,१९,२२,४, २२, ४, ५,५,
 ११, ६, ३,१, १४-१६, का १,
 १,३,३^३ ४,६,३,३,१०,९,१,२५,
 २,१,१, ४,९^३, तै १,१, २,३,६,
 १,३, ७,३, ३,१, ४,२,८, ३,५,
 उपावर्तते श १, १, ११, ता
 ८,४, ५, उप आवर्तते तै ३,
 १,४,२, उपावर्तते श ३, २,२,
 १० श ११,६, २,४, तै १, ६,
 १,४, २,७,९, ता ६, ७, १९,
 गो २,६, ३, उप आवर्तते श
 १२,४,४,६, ता ६,७,२०, ७,९,
 ८,१५,५,३,६, १७,१०,३, उपा-
 वर्तते श १,४,१,२,५,५,२,६,३,
 २,४,६^३, ५,१,२,३, ४,४,१,१६^३,

† = ऋ ७,९,२,१, √मुयतेरिति MW । ‡ उपावहृत् इति आन मुपा ।

का १, २, १, ९, उपावयुतं
 वा ३, २, ४, ६, का १, २, १,
 ९, उपावयुतु वा १, ६, ३,
 १५, ४, ३, ३, ८, उपावयुतंति
 वा १, ४, १, ३४, उपावयुतंस्व ऐ
 ७, १९, उपावयुतंस्व वा १,
 ५, २, ६, ७, ४, १, ४, ४, उपावयुतं-
 ष्वम् वा १, ५, २, १२, ४, २, १,
 २९, ५, ८, ३, ३, ९, ५, ३, ११, ६, ७,
 १९, ता २१, २, १, जैठ ३, ४, ५,
 १, ६, ६, २, उपावयुतंष्वम् वा
 ४, ३, ३, ७, तां २१, २, १, उपावयुतं
 आवयुतंथाम वा १, ६, ३, १३,
 उपावयुतंमहे वा ४, ३, ३, ८,
 उपावयुतं ऐ ७, १९, ३५, वा ३,
 २, ४, ६, २२, ४, ४, १, १८, तै १,
 १, २, ३, ६, ७, ३, ३, १, ४, २, ८, ३,
 ४, ता ८, ४, ५, ५, ११, ता ९, २,
 २२, ४, १४, ता ११, ८, १२,
 १३, २७, जै २११, उपावयुतं
 ऐ २, ३, ३, ३, ६, वा १, ६, १, २,
 ४, ३, ३, ९, तै २, ७, ९, १, ता
 ६, ७, १३, ७, ५, २, १५, ५, ३५,
 १७, १०, ३, गो २, ५, ९, उपावयुतं
 आवयुतं तै ३, १, ४, २, उपावयुतं
 वा ३, ५, १, २२, ४, ४, १, १७,
 उपावयुतं वा ४, ३, ३, ८, उपावयुतं
 वृत्ति का १, २, १, ९, उपावयुतं
 वा ४, ४, १, १८
 उपावयुतंति वा ४, ९, ८, ८, ७,
 ६, उपावयुतंथे वा ४, ५, ८, १६
 उपावयुतंति का १, २, १, ९
 उपावयुतंति-ता तै १, ६, ७ ३
 उपावयुतंति- नृ ४, ४, ४, १, १७
 उपावयुतंति- न्ती वा ३ ५,
 १, २, २
 उपावयुतंति- त्त का १, ३, ३, १०,
 ६, १, २५, -ता ऐ २, ३, ३, ३, ६
 वा ३, १, १, ६, -त्त वा १, ५, २,
 ६ ७

उपावयुतं- रथे तां १५, ५, ३५,
 उपावयुतं- (प५अव/१६), उपावयुतं तै २,
 १, १०, २, उपावयुतंति वा. ४, ६,
 ९, १२, १२, ८, ३, २६, उपावयुतं
 वा. ३, ७, ३, ३, ८, ३, २८
 उपावयुतं- (प५अव/१६), उपावयुतंति वा
 २, ३, ३, १२, उपावयुतंति वा २, ३,
 ३, १२
 उपावयुतं- (प५आ/४५), -य तै.
 १, ७, ७, ५
 उपावयुतं- (प५आ/४५), उपावयुतंति जैठ
 ३, १, १, २१
 उपावयुतं- (प५अव/१६), -म् जै
 १६०
 उपावयुतं- (प५अव/१६), उपावयुतंति तै.
 २, ८, ६, ५
 उपावयुतं- (प५अव/१६), उपावयुतंति ऐ
 २, ११, १, वा १, ९, २, ३, ३, ५,
 ३, ८, १, १४, ४, २, ५, ६, ५, ४, १,
 १२, १४, १, ३, १४, तै ३, ८, ४,
 २, उपावयुतंति तै १, १, ३, ८, ९,
 ७, ८, १, तैआ ५, ४, ५, उपावयुतंति
 वा १६, १, ३, ०, २, जै १२०
 उपावयुतंति- -यम् वा ७, ३, २, १९,
 जैठ १, ३, २, ४
 उपावयुतंति वा ३, ८, २, १५, १२, ५, १,
 १०, १४, १, ३, १५
 उपावयुतंति- (प५आ/१६), उपावयुतंति ऐ ४, १०,
 वा २, ५, २, ४५, ६, १, ४५,
 ३, ३, २, ५, का १, ५, १, ३०
 तै १, ३, १०, ६, २, २, १, ५, उपावयुतंति
 वा २, ५, २, ३५, १०, ३, ४, ५,
 ६, २, १०, १४, ४, २, १७, १९, २२,
 २३, २८, ३, २, २१, ५, १, २-१३,
 ६, १०, ४, ७, १३, १६, १९, ५, ४, ४,
 तां ७ १०, ७, जै ९५८
 वा ५, जैठ १, ३, ४, १, १५, ४, ४, २,
 २, २, ४-७, ५, ३, ४ ६, ३, ६, ५, ३,
 ३, गो १, १, ३, ८, उपावयुतंति वा
 २, ३, २, ४, उपावयुतंति वा २, ५, २,

४२; वा १, ५, १, ३७, उपावयुतंति ऐ
 ३, ४, ५, ५, ३, ३, ऐआ २, १, ४,
 वा १, ३, ४, १५, २, ५, २, ६, ३, २,
 ३, १६, ९, ३, ७, ४, ५, ९, ३, ५, ७, ९,
 ५, २, १, २२, ४, ४, १, १०, २, ६, १९,
 ४, ५, १, ५, २, २०, वा १४, ८, ६,
 २, का १, १, ४, ७, ५, १, ४, तै २,
 ८, ८, ७, तैआ ६, ३, २, ८, ५, १,
 उपावयुतंति वा ३, ४, ४, ७, २, १, १४,
 १०, ३, ५, ३, ५, २, २०, १४, ७, ३,
 १३, २०, ९, १, १८, तैआ १, ९,
 ६, ८, ३, १, ३, १, ता २, ३, ४, ८,
 ३, ९, ४, १५, ४, १६, ५, ३, ६, ४,
 जै. ९५, जैठ १, ९, ३, ३, ३, २,
 ३, ३, ४, १, १, ४, १०, १, ५-९, गो
 २, ३, १, ६, ३, उपावयुतंति वा
 १, ९, २, १२, २, ७, ४, ४, ४, ५,
 उपावयुतंति वा ९, २, १, १४,
 उपावयुतंति ऐ ९५, जैठ १, १४, १,
 १, २, ८, ३, ५, ८, ११, उपावयुतंति
 वा १४, ७, १, २-१३, जै ९५,
 उपावयुतंति ऐआ २, ६, १, जै १००,
 जैठ १, १४, १, १-८, २, १-७,
 ३, ६, ४, १, उपावयुतंति वा १, ८,
 १, ५, उपावयुतंति ऐआ २, १,
 ८, उपावयुतंति वा १, ८, १, ४,
 उपावयुतंति तै १, ३, १, २६, २,
 ४, ६, १२, तैआ १, ६, २, उपावयुतंति
 तैआ ७, ६, ७, १०, ८, १, उपावयुतंति
 जैठ १, १४, ३, ५, १५, ४, ३, ४,
 ८, १, २, उपावयुतंति वा १४, ९, ४, ३,
 तै २, १, २, १, उपावयुतंति तै २, ४,
 ४, ५, जैठ १, १५, ४, ४, उपावयुतंति
 वा २, ९, वा २, १, ३, ९, ३, ९,
 २, ७, ३, ११, १०, ३, ५, ११, ४, ४,
 ४, ५, २, २०, ६, ३, १, २, ११, ४,
 ४, ९-१२, १२, २, ३, १३, १४, ४,
 २, १८, १९, २८, ६, १०, ३, ६, १२,
 १५, १८, ८, ९, १, ९, ४, २, का १,
 १, ३, ८ तै १, ४, ४, ७, उपावयुतंति

श २,३,१, ८; १०, २,६, १९,
तैआ ९,१०,३,४, जैठ १, ८,
३-६; स १

उपास्यन्ते गो २,४,५

उपासन- नानि शांआ ४, ७, जै
६,१२०

उपासितव्य,व्या- व्य जैठ १,१४,
२,१०, ३,६,४,६, -व्यम् तैआ
७,११,४,१०,१०,३, जैठ २,३,
३,१०^३, ४,१०,४, ६,११,३,१३,
-व्या जैठ ४,९,२,२

उपास्य- स्यम् तैआ ७, ११, ४,
-स्थानि तैआ ७,११,२

उपासङ्ग(पडआ/सञ्ज्)- ङ्ग जै
१३४

उपासद्(पडआ/सद्), उप आ
सदेम तै ३, ६,१०,३^१
उपासादयन्त शा ९,१

उपा-साद्य शा २३,५

उपास्त उपासद्

उपा(पडआ)/स्था, उपास्तस्यो ऐ ७,
१४

उपा स्थित- त शा ५,१,५,२८

उपास्यद्य(पडआ/स्यन्दु) वा २३,
५,२६,५

उपा(पडआ)/ह, उपाहरन्ति तै ३,
९,४,८, उपाहरेत् शा ६, ५, २,
२२, १०,५,५, २, उपाहया जै
१००

उपाहियते शा १७, ४, उप
आहियन्ते शा ११,१,६,३५

उपा हत- तम् शा ४,६,९,५

उपा(पडआ)/ह्ने उपाह्वयति जै २०४,
उप आह्वयस्व प २,५^१, उप
आह्वयध्वम् शा २९,१

१उपे(प/१हृश्), उपेति ऐ १,२५^१,
४,१०,१३,१४^३,७,११, शां १५,
५, शा १, १, ३, ४, २, ६,

९,१,२५,३,२३, २, १, २,२, ३,
४,३, ३,४,५,८,९, ९,४,१९,२१,
४,३,४,१४, ५,२, ५, १, ४,५,८,
९, १२, ९,५,१, ९^१, ११,३,३,
२, १३,५, ३,६, का १,१,२,१^१,
२,१,१,२,२,८, तै १, ३, १,४^३,
६^१,४,१०,४,६,७,८,१०,७,३,३,
३,२,१०,३,३, ९,६, ७, १,१,३,
३,२, २,८,३,५, ङ्येति शा १,१,
१,६,११,३,४,४,२७, ९,४,२०^३,
११,१,८, ४,३, ३,२, ५,४,१६,
६, २, १०, १२, ८, २, ५, का
२,१,१,९, तैआ २,८,१,५,३,६,
९,४^१,१०, ता ८, ६, १२^३, १२,
३,५,६,१०,१०,३,१३,१२, १३,
५,३, १४,१,२,११,२, १५,३,३,
३, १०, १६, ४, ४, ५, २, १७,
१३, ६, ११, १४, १८, २, ७,
२१,९,१३, २२,८, ३, ९,४,१३,
२, २३, १६, १२, जैठ २, १,
२, ९, ४,७,१, ७,२, ७, १७, ४
३,१२,४,१^३ गो १, ३, २२, २,
२, ७, ८, १४, ३, १९^३, उप
अयति शा १,७, १,३, उपेत ता
२५,३,६, उपयन्ति ऐ १, २०^३,
२,२०^३, ४,१२, १३^३, १६^३,१८,
१९^३, ५,४, १०, १६, २२, ऐआ
२,३,४, शां ८,९, १२,१^३, १७,
१^३, ४ ५^३, २०, १^३, ३, ३, ४,
२१,२,३,४,२४,९,२५,१,९,१०,
११^३,१३,२६, २, २७, १२,४,७^३,
३०,२, शा १,१,१,३, १२,१,३,
२३^३,३,५,१२, ४,१,१,१४,७,२,
१५ ९,१ १०, का २,१,१,३, तै
१, २, २,५, २,४, ६, ९, ५,५,२,
उपयन्ति शा ५ ३, ३, ९, १२,
१,३,६,८-२२, २,१, १,५,६,८,
३ ४^३ ५,७,८^३ १२ १३, ३,१,४,

५,१२^३, १३^३, तै १, २,२,१,५^३,
३,१२, ९,८, तां ४, ५,६, १३,
१८,६,११,२१,८,९,९,९, १०,४,
५, ४,९, १५,५,८, ७,८,९,८,५,
८,१,१३,५,१३, ९,१, १०,२,१,
३,४,८,१५^३, १०,४,६,७,९, १३,
३,६, १२,३,११,२१,४, ११,१२,
१६,२१,५,२,५,१०,२२, ११,१७,
९३,२४, १३, ६,१५, ११, २३,
१४,४,३,५,३,१७, २२, १७, ७,
२,९, १५, २३, १,५,२, ३,४,३,
६,४,३,५,२,३,४, ६,२, ७,६,९,
२-५,११,४,५,१२,४, १३,२,५,
१४,३,७, १५,७, १६,३, १७,२,
१९,४,७, २०,२-४,२१,३, २२,
४-७,२३,२, २६, ३, २४, १,४,
१४,३,२,४,२,६,२,३, ११,३,६,
८,१२,३,४,७,१४, २,५,६, १५,
३,५,१६,५,१७,७,३,४^३, १८,९,
१९,२,२५, १,३,९, १२-१४,२,
२,५,४,३,५,३, ६,२, ४,७,३,३,
४,८,३,९,२,३,११,३,३, १२,४,
१५,२,४,१६, २^३,३, १७, २,३,
१८,३, ६,७, जै १९, ४६, ५५,
७८,१६०, १६४^३, १६७, १६८,
१७९, जैठ ३, ६,१, ५,६,३, ४
३, १२^३, म २, ४,६, गो १, ३,
१५, ४,८^३,१०^३, १३^३,१४,१५,
१६^३,१७^३,१८^३, २३^३, ५,६^३, ७,
४,९,६,१०, उप यन्ति ऐ ४,
२७, तैआ ६, ५, ३, उपेय जै
२०९, उपेमि ए ७ २३,२४, शा
१,१,१, ४, ६, ९, ३, २३, १४,
९ १,१०, का २, १, १,४,५, तै
१,२,१, १५^३, म १, ६,९-१३,
जै २०९, उप भयामि शा ४,
१,३,१८, उपपाय ऐआ २,२,३^३,
४^३, जै १२५ १९३,१९८,१९९,

† 'आ उप हुवाभो नमसा सदेम' ऋ ६,१,६। अन 'उप। हुवाप' इति पपा। भा सा इत्येतयो
'उपञ्जु। शाप' इति पदविभागवित्य। व्याख्यानत्र तयोश्चिन्त्यम्। ऋ साध्ये तु सा ऋ.पाठानुसारी व्याचर्यौ।
हुवाप अद।

जैउ १,१४,१,१, गो १,१,३२,
 उपेयुत वा ४,१,५,८, उपेयु वा १,
 ७,२,२२,३,२,१,१८, ९,५,१,३-
 ६,१२,११,५,५, २,६,१३, उपेयु
 वा १२, १, ३, २३, जै ८५,९२,
 उपेयिम गो १,२,७, उपेता ऐ ७,१८,
 उपेययार् गो १,३,२०, उपेय्यामि
 गो १,१,३,२,१, उपेय्यामहे गो १,
 ३,२०, उपेय्याम गो १,३,२०,१,
 उप वन्तु तै १,२,१,१०, उपेदि
 ऐआ ४,१,१, वा ११, ५,३,१२,
 उप इदि वा ८, ४,१,७,७,३,
 १६, तैआ ६, १, २, उपेत वा
 ११,५,५,५,९, जै १६८, उप्या
 यानि वा १,१,१,१, ११, ५,३,
 १३, उप भयानि वा ११, ४,
 १,९,२,२०, १४, ५,१,१४, तै २,
 ३,१०,१, उपायाव वा १, ७,१,
 ३, उप अयाव वा १४, १,१,
 २१, ता ८, ४, २, जै १८६,
 उपायाम ऐ १,०३, वा ९, ५,
 १, ३-६, गो २, २,७, उप
 अयाम वा १०, ६, १, २, जै
 १६४, उपेत ऐ ५, १४, वा ८,
 ३,१,११, ता ८ ४, ३, १२, ५,
 ११,११,१०, २, १, ७, ३, जै १८,
 २०, ४१, ५६, ७२, ७९, ८०, १७१,
 १७७, उपेयाम् जै ३५, गो १, ३,
 १५ उप्यायन् ऐ १, २३, २, ११, ३,
 २२, ६, ४, वा २१, १, २४, ३, वा १,
 १, १, २५, ३, ४, ३, २, ४, १२, ६,
 २, ११, ४, ३, ४, १४, ५, २, १, ५,
 १, ६, २, ३, ८, उप्यायन् वा ३, ९, ४,
 २०, ८, २, ४, ४, १, ५, ता २५, ८,
 २, जै १९०, गो २, २, ०, उप
 आयन् वा ७, ५, २, ३६, उपैम
 वा ११, ५, ५, ४, उपेयात् वा
 १७, ४, २, १, १०, वा १, १, १,
 ३, २, ४ १६ १२, ३ १०, ३,

४, ४, १७, २७, ६, २, २, ३९,
 १०, १, २, २-५, का १, ३, २, १०,
 ४, २, ३, ७, २, १, १, ३, ५, तै १,
 १, ९, ७, तैआ २, ८, १, ५, ८, १३,
 उपेयात् वा ३, ४, ५, १९, २५, २७,
 ६, २, २, ३, ९, १४, ५, १, १५, तै १,
 १, ९, ८, जै १८, ७०, १०३, सा
 १, ३, ६, ३, १, २, गो १, २, १६,
 ४, १४-१७, उप ह्यात् वा
 १२, २, २, ८, उप ह्यात् जै
 १३५, उपेयु वा १, ७, २, २२,
 ४, ५, १०, ८, ११, ५, ५, २, ता
 ४, ४, ७, ८, ९, ५, ४, १५, १५, ७, २,
 १७, १, ८, २३, ४, २, ७, ३, १, १,
 १८, २, १५, १, १६, १, ८, १८, १,
 २०, १, २२, २, २३, १, २४, १, २६,
 १, २८, १, २४, १, २, ४, १, ५, १,
 ६, १, ८, १, १३, ३, १६, २, १८,
 ८, २५, १, ७, जै ८१, गो
 १, ४, १३, उपेया ऐ ७, १७,
 उपेयाम् ऐ ७, १७, उपेय्यम्
 (उपेय्याम C त्रि) जै १६३
 उप युव- व वा ५, १, -न् वा
 ११, ३, ३, २, गो १, २, ३, -त
 वा २२, १, तै १, १, ६, १, ३, १,
 १, तैआ ५, ८, १३, जै २०७,
 -तम् वा १, १, १, ७
 उपाय- यान् स ३
 उपायन कीर्ति- तैर् वा १४, ९, १,
 ११
 उपायिन्- यि वा ६, ६, १, ४
 उपायु- यव वा १, ७, १, ३, तै
 ३, २, १, ४
 उपेत- त जै १४७, गो १, २, २,
 १६, -तम् जै १६४, गो १, १,
 ३२, -ता वा ४, ३, १, १२, १०,
 ६, १, ३, १२, ३, ३, ३, ८
 उपेतय- ये शा २६, २
 उपति- तो ऐ १ १९ वां ८ ४

उपेय वा २, ५, १, १२, ३, ८, २, ३,
 १२, २, ३, ५, का १, ४, ३, १०, ता
 १४, ५, १५, ६, ८, जैउ १, ४, २,
 ७, ९, ४, २, वा १, १, सा १, ६, ७,
 २, ५, २, जै ५५, ९९, १०८, १६३,
 १७६, गो १, १, ३, २, २, २
 उपेय- त्य ता ४, ५, १६, जै
 १६४, -यम् तां ४, १०, ३, ४,
 जै १६७, -यानि जै ८१,
 -सौ जै १६४
 उपेय्यत्- न् वा १, १, १, १
 उपे(पडआ १/१६), उपेति तैआ ५,
 १, ११, उपायन्ति वा ९, २, ३, २०,
 तै १, ६, ५, ६, उप एमति वा
 २, ३, ४, २८, का १, ४, १, २२,
 उपेयाव ए ७, १५, उप ऐउ
 तै २, ४, ६, १०, तैआ ३, १५, २,
 उप एदि तैआ ४, ८, ४, ५, ७,
 ५, उप एतम् वा ७, ४, १, ४०,
 ८, २, १, १२, उप एत वा ८,
 १, १, ३, ३, १, ६, उप आयानि
 वा ६, २, ३, २, ४, ६, उप
 आयाम वा ६, २, ३, ८, उपेय वा
 ६, २, ३, २, ४, ६, ७, ४, २, १०,
 उपायन् वा १, ७, २, २०, ३, २,
 १, १८, ४, ३, २, ८, २, २, ४
 उपाय(त्-)-ती- तीसु ऐ २, २०
 उपेक्ष(प/इक्ष), उपेक्षत तां ७, १,
 १६, उपेक्षत ऐआ २, २, ४, ३,
 २, ४
 उपेक्ष वा १२, २, १, ९
 उपेक्ष तम- सु ऐ ३, २
 उपेनित(प/इन्, इ/इन्, वा)-
 तम् ५इय वा ३, १, २, १८, ७,
 १, १२
 उपेन्द्र- स्व ऐ ३, २, ४
 उपो उप द्र
 उपोक्ष(प/उक्ष), उपोक्षति वा ३,
 ७, ४, ६

१ 'उप पेय्याम, उपे पेय्यामहे' इत्युभयविवेक G मुपा । कालि सवन् 'वे' इत्येव । † मुपा हवामाव धित्त्वं । ‡ 'एम' इति मुपा । § 'कीकी' इति वृत् (६, २, ७) पाठ । ¶ 'उपेय्यन्' इति भ्रज मुपा हवधित्त्वं ।

उपोत्क्रम (पडउद्/क्रम), उपोत्क्रामति
 श १, ७, ३, २३, २४, २५^१, ३, १,
 १, १, उपोत्क्रामन्ति श ४, २,
 ५, ९, उपोदक्रामन् श १, ७, ३, १,
 ३, १, १, १, ३, ३०, ४, २, ५, ५, ९,
 उपोदक्रामन् श १, ७, ३, २, २२,
 २६
 उपोत्त(म→)मा- नया ऐआ ५, ३,
 १, -माया ऐआ ५, १, १
 उरोत् (पडउत्) √ पद्, उपोत्पेदे श
 १, ७, ३, ३
 उरोत् (पडउत्) √ सद्, उपोत्ससाद्
 श १०, ३, ३, १, उपोत्ससद् श
 १०, ३, ३, १-५
 उरोत् (पडउत्) √ सिच् (→ञ्च्),
 उपोत्सिञ्चेत् श ३, ३, २, १९
 उपोत्सिञ्चन्- न् श ३, २, २, १९
 उपोत्था (पडउद्/स्था), उपोत्तिष्ठति
 श १, १, ४, १३^१, का २, १, ३,
 १६, उपोत्तिष्ठन्ति श १, २, ४, ८,
 ९, ३, ७, १, १०, ७, २, १, १७, का
 २, २, ३, ६^१, उपोत्तिष्ठन्ति का २,
 २, ४, १६, उपोत्तिष्ठन् श १, २,
 १, ६, ३, ७, १, १०, ४, ४, ५, १३,
 का २, १, ४, ४, उपोदतिष्ठन् ऐ
 ५, १४, उपोदतिष्ठन् तै १, ४, ९,
 १, २^१, ३, उपोत्तिष्ठेत् श १४, ६,
 ८, २, उपोदस्थाम् श १४, ६, ८, २
 उपोत्तिष्ठन्- न् ऐ ३, ४, ९, श १४,
 १, ४, १
 उपोत्थाय ऐ ५ १४, ८, ९, श २ ४,
 २, ९, ६, १, ८, २७-२९, ३१, २, ५,
 ६, ६, १२, १३, ४, २, १५, १४, १,
 ४, १, का १, ३, ३, ९, ६, १,
 १७-२०, जै १९८
 उपोत्थित- न्त श १२, ६, १, ९
 उपोत्थाय (पडउद्/स्था) जै ५५
 उपोद्क- क श १३, ८, ३, ३, जै
 ११४ - के श १३, ८, ३, ३^१
 उपोदा (पडउद्/आ) √ सप्, उपोदा
 सपेत् ऐ ६, १^१

उपोदा-सुप्त- न् श ७, ३, २, १४
 उपोदा सृप्य शो २९, १
 उपोदा (पडउद्/आ) √ ह्, उपोदाहरति
 ऐआ ३, २, ६.
 उपोदि (पडउद्/१द्), उपोदिति ऐ ८,
 २४
 उपोदिति- न्ति ता १२, १३, ११
 उपोदे (पडउद्/आ/१द्), उपोदिति श
 २, ३, ३, १६, उपोदेयाय गो १, ३,
 २०, उपोदेयु गो १, २, १३, ३, ८
 उपोद् (पडउद्) √ प्रह्, उपोद्गृह्णीयात्
 ऐ ७, ३, ३, उपोद्गृह्णीयु ऐ ७,
 ३३
 उपोद्यमान उप/वद् द्र
 उपोन्द (प/उन्द), उपोन्सि श १,
 १, ३, ४
 उरोस्रो (पडउद्/नी), उपोस्रयति श
 २, ६, १, ३, का १, ६, १, २
 उपोव/पृच् उप/पृच् पद्
 उपोव/प्र/जन् उप प्र/जन् पद्
 उपोव/शी उप/शी द्र
 उरोव/सद् उप/सद् द्र
 उपोस उप/वप् द्र
 उपोप् (प/उप्), उपोपेत् गो २, ४, ९
 उपोप्य उप/वप् द्र
 उपोह् (प/ऊह्), उपोहते ऐआ ५,
 १, ४, उपोहन्ते ता ११, १०, १६,
 उपोहन्ति का २, १, २, ९, उपोहन्
 तै २ ३, ६, ४, उपोहन् तै २, ३,
 ६, १, २^१, ३, ४
 उप्या (√ वप्) श २, ५, २, ४८, ६,
 २ १९, का १, ५, १, ३, ८, ६, ३, ८,
 जैउ ४ ६ १, ४
 उभू- भयो ऐ १, ११^१, १४, ३, २९,
 ३८ ४, १५ १७ ५, ३१, ७, ५,
 १८, ८ ५, एआ १, ३, ७, शा
 ११, ५ श २, ५, २, ११, १२ ४,
 ५ ५, ४, ५, ३, ३, ८, ७, ५, १, १८,
 १०, ५, २, ५, १२, ७, २, १०, ८, २,
 १३, ३, ६, १३, ५, १, ८, ८, ३, २,
 का १, ३, २, २, ११, ५, १, ३, ९,
 १

तै १, २, १, २, १५, ३, ४, ५, २, २^१,
 ८, ८, ४, २, १, २, ६, ३, २, १, ३, ३,
 ४, ६, ८, १५, ३, १७, १, ९, ३, १,
 तैआ ४, २, ९, ता १२, ३, ५,
 ११, २२, म २, ८, १४, जै १३०,
 १८७, -मा ऐ १, २२, ४, ११^१,
 ६, १५, श २, ३, ४, १२^१, ३, ५,
 ३, २२, ५, ५, ४, २६, का १, ४,
 १, १०^१, तै १, ४, २, १, २, ४, ८,
 ४, ६, १२, १, १३, १, ८, ५, १, ९,
 १^१, २^१, जै १४८, -माभ्याम् ऐ
 १, २३, ३, २७, ४, १६, १७^१, ५,
 ३०, ३, १, ८, ६, ऐआ ३, १, ६,
 ५, १, ४, शा २४, ३, शाआ ७,
 २०, श १, ३, ५, ५, २, ५, ४, ८^१,
 ३, २, २, १४, ९, १, १९^१, ४, ५, ७,
 ७, ६, ६, ३, १५, ७, ५, १, १८^१, १२,
 ८, २, १३^१, तै १, ४, ८, २, २, १,
 ३, १०, ११, ६, ३, ४, ता ७, १०,
 ९, ११, २, १, ७, १, जै ७३^१,
 १३१^१, प ३, ८, -भे ऐ ३, २०,
 २९, ४, ६, १०, १३^१, १९, ८, १^१,
 २, शा २, २, ९^१, ८, ४, ५, ८^१,
 १४, ५, २, १^१, २, २, ६, ३, २, ६, ९,
 १४^१, श १, २, १, ७, ४, ५, ७, २,
 ११, १२, ३, १९^१, ९, १, २०^१, २१^१,
 २, १, ४, ८, २, १, १६, ५, २, १०,
 ४, ८, ३, ५, २, ११, ६, १, १७, ८,
 ३, ३३^१, ९, १, १९^१, ४, ५, ९, १२,
 ५, १, २, १०, २, ३, ८, ६, ५, १, १०^१,
 ६, ३, १५, ४, ११, ७, ४, १३^१, ८, २,
 ११, ७, ३, १, ३०^१, ५, १, १६^१,
 १०, १, १, ६, ३, ५, १२^१, ५, २, २२^१,
 १३, २, १, ७, ५, १, ८, ८, १, ५, १४,
 २, २, ४, ०, ६, ४, १, ७, १, ९, १८, २,
 २६, का १, २, १, १०, ५, १, ८, तै
 १, ४, ३, ४, २, १, २, ९, ३, ९, ९, २,
 ५, ६, २, ६, १७, ४, ५, ६, २, ८, १, १,
 ३, २, ५, ४, ७, ५, ३, ५, १०, ५, ७,
 ९, ९, १२, ९, ६, तैआ १, ८, ३, ३,
 ८, ९, १, १०, १, २, ता ७, ६, १२,

१३, ०, ४, ८, ११, ६, २, १२, ४,
 १३, जै १०४^१, १२९^१, १३०,
 १४३, १४७, २०२, प ३, ८,
 -भेड म शा १४, ७, २, २७, -भौ
 ए १, १४, ३, ४३, ६, ७, ८^१, १५,
 ८, ८, १०, ४, १२, ४^१, २४, १,
 शाभा ३, १, ४, १३, शा १, २, १,
 ४, २, २, ५, ७, २, २, ४, २, १, ४, ८,
 २, ३, १, ४, १२, ४, ३, ७^१, ४, १८^१,
 ५, २, १९^१, ३०^१-३२^१, ३९^१, ४१,
 ४२^१, ४३^१, ४४^१, ३, २, २, १४^१,
 ५, ३, १३, ४, ३, १, ९^१, ५, २, ४, ४,
 ४, १, १५, ६, २, २, ११^१, ७, १, १,
 ३५, १०, ४, १, ५^१, ८, १२, ४,
 ४, ६, ७, ७, ३, १२, २१, ८, १, २,
 ९, ३, १३, १३, १, ५, २-५, २, ४,
 १, ८, ५, १४, २, १, १^१, ७, १, ७,
 १८, का १, १, ४, ७, ८, ३, ४, ११,
 ४, १, १०, ५, १, १६, २८, २९, ३७^१,
 २, १, ४, ३, तै १, २, १, १५, ३, ४,
 ३, १, ३^१, ४, ३, ६, २, १, ५, ३, २,
 १, २, १, १, २, २, ८, ८, ६, १, ५, ८,
 १, १, ३, १, २, ५, २, ४, ४, ९, ४, ६,
 ६, ४, ७, ४, १८, ९, २, १^१, ८, ३,
 १४, १, २, तैआ १, ७, ३, ६, १, २,
 १२, १, १०, ४, ०, १, ता ४, ७, १,
 जै १२ १०३^१, १४२ प २, २,
 म १, ४, ८, २, ८, ८

उभय(उभयतयप)- य श ३, ९, ३,
 ३०, -यम् ए ४, ३ १५, १८ ८, २
 १५^१, एआ ३, १, ३^१, ५, २, ४, शाभा
 ७, ११^१, १७, ५, १९, २, शा १, २
 १, १^१, २, २, ५^१, ४, १, ८, ५, ४^१, ५, ४,
 ११, ७, ३, १९, १, १, ४, २, २, ४, ४,
 ५, ३, १, १०, ५, ३, ४, ६, ३, २, ४, ३
 ३ १७, २, २०, ५, ४, ८, ८, ३, ३, ३,
 १७, ४, ३, २, ३, ३०, ४, ४, ५, २०,
 ३, २, ४, ६ १, २, २, ७, ३, १, ८^१
 ३, २, ४, ३, ७, ६, १, ४, ८, १,
 ३, २, ४, ३, ०, १०, १, १,
 ३, २, ४, ३, ०, १०, १, १,

३, ३^१, ४, १^१, ६, २, १०, १२, ७, २,
 १, १०, १२, २१^१, १४, १, २, १८,
 ४, २, ११, २६, ६, १०, १, का १,
 १, १, १०, २, ४, ३, ४, ३, १, ५, ५,
 २, ४, ६, ३, २, ३, ४, तै १, १, ६,
 ४, २, १, २, ७, ३, ३, ३, ७, १,
 ७, ८, ३, ता २, १, ७, ३, ६, ६, ४,
 जै ४९^१, ५०, ८२^१, १४४, जै ७
 २, ४, ३, ९, -यश्मात् जै १९०,
 -यश्वा शा ४, १४^१, शा ४, ५, ५, ५,
 ४, १२, ७, २, १०, २१, का १, ३,
 १, ५, ९, ६, ३, ५, तै ३, ७, ६, ८,
 ८, १५, २, १, ३, २, -याम् ए ५,
 २८, शा ३, ५, १, २, १, ८, ४,
 १६, १०, ४, २, २, १४, ७, १, १०,
 का १, १, ३, २, तै ३, ७, १, ७,
 ९, २, १, ३, १^१, २, ९, ३, १०, १,
 तैआ १, २, ७, ४, ६, जै ३९, १७५,
 -यानि शा २४, १, २६, १, शा
 २, २, ३, ४, ५^१, ६, १, ४, १३, १४,
 का १, २, ३, ३, ४^१, तै १, १, ६,
 ४, ३, ६, ३, २, -यात् तै ३, ६,
 १०, २, -ये ऐ २, १५ ४, २५,
 शा २३, ८, शा १, २, ४, ८, ५, १,
 ४, १ ३४^१, ५, ३, २, ४, ६, ७, २, २२,
 १, २, ३, ४, २, १, १, ८, २, १३^१, ३,
 ९, २, २, ६, ८, ३, ४, ४, ४, ३, २, ३,
 २, १, १८, ४, ४, ३, ५ ४, २, ६, १, ८,
 २, २६, ८, १, १६, ४, २, ४, ११, ३,
 ४, ४, ९ १, १, १, २, १३, ६, ४, ४,
 २२, ६, २, ११, ३, २, ८, १, १, ७, ४,
 २, ३, ३, ८, १, १, ३, ९, २, ३, ८, १२,
 २, २, ९, ८, १, १७^१, १३, २, ११, २
 ४, २, १६, ८, १, ५, २, १, का १,
 १, १, ६, २, ९^१, २, २, ५, ६, ३, १,
 ३, २, २, ६, ४, २, २, २, २, ६, ३, १,
 तै १, ३, ५, २, ४, १, १, ६, ८, ५,
 ९, १, ३, ९, ८, ३, १०, १, जै १०४,
 १२९^१, जै ३, ५, ८, ११, प २,
 १०, -येत् शा ६, २, १, ३७, ६,
 २, ९, ७, २, ३, २, १२, ७, २, ९, ९,

२, ५, तै ३, ११, ८, ८, -येम्प
 शा. ५, ४, ३, १६, -येयाम् ऐ २,
 २२, ऐआ १, २, ३, शा २६, १,
 शा २, १, ३, ९, ४, ४, ५, ५, ५, ५, ९,
 ६, ४, ४, २, २, ६, २, ३, ७, ५, २, २, ७,
 ३५, १३, ४, २, १५, का १, ३, ४,
 ३, तै १, २, ५, ३, ३, ९, २, ३, तै
 १२०, -येत् शा २, २, २, ८, ११,
 ६, ३, १, १७, का १, २, २, ८,
 तैआ ५, ८, ४, ता १२, ४, ९,
 -वै शा ३, ३, ४, २०

उभय- -वी ऐ ३, ४८^१, शा
 २, ४, ३, २, १२, ५, २, ३, ६, ३, २,
 ६, २, १, २४, २, ५, १०, ८, ७, २,
 १०, का १, ३, २, २, ५, १, ३, ६,
 २, १, तै ३, ७, १, ८, ८, १६, ४,
 १७, ४, -यीनाम् शा २, ४, ३,
 ११, -यीमि ऐ ६, ८, २३, शा
 ११, ५, ९, ८, तैआ ४, १, ८, १, गो
 २, ५, १, ४, ६, ५, -यीम् जै १०४,
 -यीयाम् तै १, ३, ८, १, -यीउ
 ऐ ३, ४८, तै १, ३, ८, ४, ६, १, ५,
 -य्य ऐ २, १८^१, ६, ८, एआ १,
 २, ३^१, शा १२, ६, २५, ३, ६, शा
 १, २, २, २, ३, ६, १, ७, ७, १, १, ३, ४,
 २, २, १७, का १, ३, २, २, २, ३,
 १, २, तां ६, ९, ९, गो २, ५, १, ४,
 उभय काम- -म ऐआ ३, १, ३,
 शाभा ७, १, १, -मम् शा ९, ३,
 ४, १४

उभय चक्र- क्र गो १, ३, ३
 उभय तस्() ऐ १, ११^१, २९,
 २, ३०, ३, १२^१, १९^१, २२^१, ३०^१,
 ३१^१, ४१, ४, १५^१, १८^१, १९, २२,
 ५, ३, ऐआ १, ४, २, ५, १, ३, शा
 ७, १^१, १०, ८, ५, १०, ४, ११, ३,
 १२, ४, ८, २१, ५^१, २४, १, ३, ४,
 शाभा २, १६, शा १, १, २, ४^१,
 ४, ४, ८, ६, ३, ३०, ७, २, १०^१, ९, ३,
 २, २, ३, १, ३३, ३३^१, ५, १, ११^१,
 २०^१, २, ५, ७, ९, ४१, ६, २, १७, ३,

४, ३, १, ३, १३, ४, १, १०, ६, १,
 २२, ३४, ७, १, १२, ८, १, १२, ३,
 १४, १५, ४, ९, ९, १, १८, ४, ३, १,
 १२, ४, १, १, २, ६, १४, ४, १, ५,
 ३, ५, ७, ४, १, १४, ६, ३, १, ३, ४,
 ३५, ४, १२, ८, ४, १, २६, ४, ७,
 ६, ३, १६, ७, ३, ११, ४, २०, ९,
 १, १, २०, ३, ४, १८, ५, १, २२,
 १०, १, ४, ३-७, २, १, ४, ११, ५,
 ४, ५, १२, १, १, ११, ३, १, ४, ७,
 १३, १, ५, ३ ५, २, ६, ९, ११, ३,
 १४, १, ३, १५, १६, २७, का १, ३,
 १, २२, ४, ३, ३, १६, ५, १, ४, ५,
 ७, ३६, ६, २, ८, २, १, २, ६, १४,
 तै १, २, ४, १, ६, २, ५, ६, ३, ७,
 ४, ४, ६, १, १०, ६, ८, ९, १, ३, ८,
 २, २, १, ५, ३, २०, १, २, ३, २, ५,
 १०, १, १४, २, ३, तैआ १, २, ४,
 ५, ४, १०, ता २, १५, ३, १, १,
 ६, ५, १४, ७, ३, २८, १०, ९, १,
 १२, २, १२, ३, १७, १६, ६, ६, १८,
 १०, ९, जै ३६, १०, १, १२०,
 १४४, प ३, ७, ४, ४, जैउ १,
 १८, २, ५, सा २, ६, ११, गो १,
 ५, ८, २, १, ३^३
 उभयत उपख्य- कथ्य वा १३,
 ६, १, ८
 उभयत क्षुण्- वृ श ६. ३. १.
 ३४, ३५ ३६, ता १६, ६, ६
 उभयत क्षू- क्षू जै १४४
 उभयत पक्षस्- सा शा ७, ७
 उभयत परिगृहीत- तम् श २,
 ३, १, ३, २, ३३
 उभयत पाद्- वृ ऐ ५, ३३
 उभयत प्रउग- मृ श ६, ७,
 २, ८
 उभयत प्राण- णा ता ७, ३, २८
 उभयत शी(पन्-→)र्षी- र्षी
 गो २, ६, १४

उभयतश्रक- ऋ ऐ ५, ३३,
 -ऋण ऐ. ५, ३०
 उभयतस्तोम- मृ तां १०, ९,
 १, १२, २, १२, ३, १७
 उभयतोऽयोतिस्- ति य १३,
 ६, १, ८, ९, -तिप चा. १२, ३, २,
 १, १३, ६, १, ९, गो १, ४, २०,^३
 -तिपा ऐ ४, १५^३
 उभयतोऽतिरात्र- ऋण गो १,
 ५, ८
 उभयतोऽभिपारिन्- रि गो २,
 १, ३
 उभयतोदन्त- न्त व ३, ७,
 -न्ता ऐआ २, ३, १, श १, ६,
 ३, २०, जै २५, १२०, -ताम्
 रा १, ८, २
 उभयतोद्धार- रम् श ३, ५, ३, ७^३
 उभयतोऽनमस्कार- रा श ९, १,
 १, २०^३
 उभयतोबाहृत- मृ श ११, ४,
 २, १२
 उभयतोमुख- खाम्याम् श ४,
 ३, १, ७, -ले श ४, ३, १, ७
 उभयतोमुखी- खी जै १३६
 उभय त ऐ. ६, १८, श १, ४, २,
 १६, ५, ३, २३, ६, ३, ५, ६, ५, ३
 १०, ९, १, ९, २, ५, २, ९, ४, ५, १,
 १, ५, २, ३, ५, ७, २, ४, १०, ३, १,
 ७, ९, ८, ६, २, १०, का १, ५,
 १, ७, १०
 उभय था वा ६, ७, ३, ५, १०, ४,
 १, १०
 उभय पदी- दी जै ४
 उभय वर्तनि- निना प १, ५
 उभय ससैकम(ध-→)ध्या- ध्या
 ता २, १०, १
 उभय सामन्- स्र ऐ ८, १, २,
 -सा जै १०३
 उभया(य+आच्)ऽतै २ ४, ४, ७

उभया-चक्र- ऋ जैउ ३, ४, २, ७
 उभया द्रुत(→दत्)- व तैआ
 ३, १२, ५.
 उभया पाद्- वृ जैउ ३, ४, २,
 ७, गो १, ३, ३
 उभया पदी- दी जैउ ४, ८,
 ४, ३
 उभया बाहु- ह्रु तै १, ६, ४, २
 उभया सस्थानविपर्यय- थ
 ऐआ ५, ३, १
 उभया हस्ति जै १९९^३
 उभये युस्() ऐ ५, २, ९, शा २, ९
 उमा- मा वा ६, ४, ३, २, ४, -माम्
 जैउ ४, १०, ३, १२
 उमा पति- तथे तैआ १०, १८, १
 उरण(√क)- मृ श ११, ५, १, २
 उरस्(√क)- र ऐआ २, १, ४, ५, ७,
 ४, १, ४, ३, ८, ६, २, ७, १०, ६, ५, ३,
 ११, ५, २, ४, १२, १, ४, १, ३, ४,
 ११, ३, १, ६, तै २, ६, ५, ५, तैआ
 १०, ६, ४, १, ५ २, ३, सा १, १,
 ५, म १, १, १३, २, २, ११, गो
 १, ५, ३, -रसि श १२, ७, १, ६,
 जै ८, १५०, जैउ ४, ११, ३, २,
 -रसा शाआ १, ७, वा ६, ४, १,
 ११, ११, ५, २, ४, -साऽइव व
 २, १, -रसि श ३, ९, ४, १५, ४,
 १, १, २६, ९, २, ३, ५०, ११, ४,
 २, १२, १२, ५, २, ७, ९, १, ६, जै
 १४२, जैउ ३, १, ५, ३
 उरस्तस्() ता ६, १, ८, १७, ५, ६,
 म २, ५, ३
 उरस्तव- मृ जैउ ४, ११, ३, २
 उरु- रव तै ३, ११, ७, ४, १०, २,
 -रु ऐआ २, १, ४, वा १, १, ३,
 ४, १४, २, २, ८, ३, ६, ३, ७, १५,
 ६, ४, ३, ९, ४, १२, ४, १, १, २०,
 २, १६, ५, १, १६, ६, ३, २, ८, ७,
 १, १, २३, ८, ७, ३, १३, वा २, १,

† तैस स्वरस्तु 'उभयत प्रउग' इति । ‡ अथवा 'मिश्रतोभयत शीर्ष्वादिक्षिणा' इत्येकमेव पद स्यात् ।
 §='उभयाहस्या' इति ऋ (१, ८१, ७) पदैकम् । अत्र शाखाभेदाद्वा सनाधेय ।

३; शां. ६, १२; १६, ८; २६, ४;
५; शांआ. ८, ३; तैआ. १, १०;
७; व. १, ५.

उत्त्वगिण्यु- ण्यु ऐआ. २, ३, ८.

उ(ल्यि-→)ल्यया- ल्यया: शा. ५, ३,
४, १८.

उल्लुक्- कम् ऐ. २, ११; ७, ७; शा.
२, ४, २, १४; २४; ६, २, ७; ३,
३, ४, २२; ८, १, ६; ७, ९; २, १८;
४, ६, ८, ५, ७; १२; ५, २, ३, २, ४,
१५; १६; १२, ४, ३, ३; का. १, ३,
३, १२; २०; ६, २, ४; -कस्य शा.
३, ८, १, ८; १२, ४, ३, ३; -काव
शा. १२, ४, ३, ३; -कानाम् शा.
२, १, ४, २८; -कानि का. १, १,
४, २५; -के शा. १, ८, २, १;
-केम का. २, २, १, ११; १९; तै.
३, २, ८, ११; -के: शा. ४, ६, ८, ७.

उल्लुक्-मुष्ण- -ये शा. १२, ४, ३, ३.

उल्लुक्कवक्ष्यण- -णम् शा. ११, ६,
३, ३.

उल्लुक्कवर्ष- -वषेण शा. १२, ५, १, १६.

उल्लि(द्-द्विलि), उल्लिखति ऐआ.
५, १, ४; शा. २, १, १, २; ४, २,
१३; ३, २, १, ३०; का. १, १, १,
२; ३, ३, ११; जै. १२३; उल्लि-
खामि ऐआ. ५, १, ४; उल्लिखेव
तां. ५, ६, १४.

उल्लिष्य ऐआ. ५, ३, ३; व. ५, २.

उल्लुस(द्-द्वलुप्)- -सः शांआ. १२,
२; ७, ८.

उल्लुत्(ववृश)- -तु: शा. १, ७, ३,
१६; २, ६, १, २२; ४, ४, ४, ११;
का. १, ६, १, १४; तै. ३, ५, ७, ५; ६,
११, ४; -त्ते तै. २, ४, ८, ४; -न्
शा. २, ६, १, २२; ३, ३, ३, १०; का.
१, ६, १, १४; तै. ३, ११, ८, १; तां.
७, ५, १९; गो. २, ४, १; -न्त: शा.
२, ६, १, २२; का. १, ६, १, १४; ३,

तै. २, ६, १६, १; -न्तम् शा. ३,
३, ३, १०; -न्ता ऐ. ५, १८.

उल्लुत्ती- -ती: शां. १२, २; तै. ३,
५, १२, १; तैआ. ४, ४, ४; १०,
१, १२.

उल्लुत्तान- -न: तै. २, ४, ५, ३.

उल्लुत्तस्(→शान्त्)- -नसम् जैउ.
२, ३, १, ८; -नसा जैउ. २, ३, १, २;
-ना तां. ७, ५, २०; १४, १२, ५;
-नाडव तां १४, १, ३; सा १, ४, १७.

उल्लुत्तान्- -ना शा. ३, ४, ३, १३; ४,
२, ५, १५.

उल्लुत्त- -त् शा. ११, ५, ९, १२; तां.
१, ४, ७; ९, ९; गो. २, २, १३;
-ग्भि: तै. २, ४, ३, ६; -ज: शां.
२०, २; शा. ३, ७, ३, १०.

उल्लुत्तान- -रिपु शांआ. ६, १.

उल्लुत्त, औपति शा. १४, ४, २, २;
औपव शा. १४, ४, २, २; तां. १४,
६, ६.

उल्लुत्त- -पाम् जै. ३, ८.

उल्लुत्त- -प: तै. ३, १, ३, २; -पाम्
शा. ६, ३, २, ६; -पस: ऐ. २, १८;
४, ९; ५, १८; शां. ८, ६; २६, ११;
शांआ. १२, ४; शा. ५, ४, १, १५;
६, ७, २, ४; ८, १, ४, ८; १४, ९, ३,
१२; तै. १, २, १, २०; २, ४, ७, ९;
५, ६, ७, ८, ७, ८; ११; ९, ९; तां.
९, ३, ४; २०, १, ४; जैउ. १, १५, १,
५; आ जैआ. १, १४०; १७८;
२१६; २१९; ३०३; ३५६; ४२२;
४५१; सा. ३, ३, २; गो. २, २,
१३; -पसम् ऐ. ३, ३३; ४, ८, ७,
१६; शां. २५, २; ७; शा. १, ७,
४, १; तै. २, ७, १३, ३; ८, ७, १; ३,
१, १, ९; तैआ. ३, १८, १; तां. ८,
२, १०; २०, १५, २; ३; जै. २०७;
-पसम् ५-पसम् तै. ३, ११, ५, ३;
-पसा का. १, ३, १, २७; तै. २,

७, १२, ६; -पसाम् ऐ. १, २१; ७
६; शां. ८, ६; शा. ६, ३, ३, ६; ७,
३, १०; ११, ५, १, ७; तै. १, २, १,
२३; ७, ६, ८; २, ६, ८, १; तां. १३,
२, ३; -पसि ऐ. ४, ९; शा. ६, १,
३, ८; तैआ. २, १५, १; १०, १०,
२; ४९, १; -पस ऐ. ३, ४८; तै.
३, १, ६, ३; ८, १६, ४; १८, ६;
-पा: ऐ. २, १५, १८; ३, ४, ८, ४;
९; शां. ६, १; ११, ६; शा. ६, १,
३, ७; ७, २, ४; ७, २, ३, ८; १०,
६, ४, १; तै. १, ४, ४, ५; २, ६, ६, ५;
३, १, ६, ३; ७, ६, २, ३; १६, ४;
तैआ. २, ५, २; ४, ४, २, १; तां.
२५, ८, ४; सा. २, ४, ८; -पास:
तै. २, ८, १, ९; -पासम् तै. २, ५,
४, ३; -पासौ तै. २, ६, १४, २.

उल्लुत्तु(स्-वुष्)- -धम् ऐ.
५, ६; चां २, १, ३; सा ३, ५, १, २.
उल्लुत्तान्- -कम् तै. २, ६, १२,
३; -क्ता ऐ. २, ४; शां. २, ४, ९; तै.
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,
३; १३, १; १४, १.

उल्लुत्तु(ः) शा. १४, ६, ५, १.

उल्लुत्त- -स्यम् ऐ. २, १८; ४, ८;
९; शा. ११, २; १८, २; -स्यानि ऐ.
२, १७; -स्ये शा. ११, ४.

उल्लुत्त- -पाभ्याम् तै. २, ६, १४, ३;
-ये तै. २, ६, ११, ५; १८, ३; २०, २.

उल्लुत्त(ववृश) शा. १४, ८, २, २.

उल्लुत्त(ववृश)- -ष्ट ऐ. २, ८; ३, ३४;
शा. १, २, ३, ९; का. २, २, १, २२;
-ष्टम् शा. ७, ४, २, ३५; तां. १, ८,
१२; -ष्टे शा. ७, ४, २, ३५.

उल्लुत्त(ष्टआ-शोढण)- -णम् शांआ.
११, ४.

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

उष्ण, ण्या- -ण्य: शा. १, ५, ४, १; ८,
६, १, १९, ७, २, ११; जै. ५, ९;
-ण्यम् ऐ. ७, ५; ऐआ. २, २, ३;

† 'अ' इति BIV. स्वः । ‡ उल्लुत्त' इति गुणा । § 'ऊपा' इत्यपठः । सा. तु यथोपरि मुद्रितम् ।

श २, २, ४, १५, १२, ४, २,
२, ९, ५, १, ७, जै ५९^१, गो १,
१, ३३^१, -ष्णम्ऽइव का १, २,
४, ११, -ष्णा तैआ छ, २३, १,
-ष्णा जै ५९, -ष्णानि गो २,
६, ६, -ष्णे घ १२, ४, २, २, ३, ९,
-ष्णन म १, ६, २

उष्ण तर- र जैउ ३, ६, ४, ४, ७

उष्णिह्(द्वृ/स्निह्)- ण्विक् ए १,
५, छ, ३, ऐआ १, १, ३, ३, ८^१, २, १,
६, ३, ४, शा ११, २, १७, २, २६, १,
२७, १, शाआ २, ३, घ ८, २,
४, १४^१, ३, ३, ६, १०, ३, १, १, ३,
३, २, ०, तै १, ५, १, २, ४, ५, २, ६,
१८, १, ता ८, ८, २६^१, १०, ३, ४,
द्वै ३, ४, -ष्णिक्षु वा ३०, ३,
तां २४, ११, ७, -ष्णिमि शाआ
२, १०, -ष्णिह ए छ, ३^१, ऐआ
१, ४, १, ५, २, ५^१, शा १७, २,
१८, ३, २७, ३, शाआ २, १०^१,
घ ८, ६, २, ३, ११, १०, ३, १, ३,
तां छ, ४, ३, ८, ५, २, जै ५०,
-ष्णिहम् शा ९, २, ११, २, १५,
२, ३०, ११, तै २, ६, १७, २,
-ष्णिहा ए ८, ६^१, तै १, ५, ५, १,
३, ४, ७, तां ८, ५, २, -ष्णिहाम्
द्वै २, २, -ष्णिहि ता ८, १०, ३,
९, जै ८९, -ष्णिहो ए १, ५^१

उष्णिक्कुम्- ऋयाम् तां ८, ५, २
जै ५०, गो १, ५, २५, -भो
जै ५०, -भौ तां ८, ५, १, ४, ५,
२०, २, ३^१, जै ३२, ५०, ८९,
५ १, २

उष्णिक्कुम्- भे गो १, २, २४
उष्णिहा- हया द्वै २, ७

उष्णिह क्कुम्- ऋयाम् घ छ, २,
५, २०

उष्णिहा मायत्री- ऋो ऐ १, ६

उष्णीप- प वा ३ १, २, ४, ५ ३, १,

११, १४, २, १, ८^१, जै १९८,
-यम् ऐ ६, १, श ३, ३, २, ३,
४^१, छ, ७, २, २, ५, ३, ५, २३, तै
१, ७, ६, ४, तैआ छ, ८, १, ५, ७, २,
ता १६, ६, १३, १७, १, १४, जै
१९८, -येण ऐ ६, १^१, श ३,
३, २, १८, छ, ५, २, ७, जै १९८.

उष्णीप-भाजन- नम् श ३, ३, २, ४
उष्णीपिन्(प+इनि)- पिण द्वै ३,
४, -पी शा २९, १^१, गो १,
२, १९^१

उष्ण, छा(√वस)- ञ्त तै ३, ७, ८, २,
तैआ छ, ८, २^१, ५, ७, ३^१, -स्वम्
गो २, १, १६, -छा तै २, ८, ७,
८, ३, ८, १८, ३, -स्त्री श ३, ३,
४, १२, -स्त्रो श ३, ३, ४, १२

उष्णि- स्वय ता १४, ११, ६
उष्नि(य→)या- या घ १३, ८, २,
५^१, ९^१, तै ३, १, ३, २, -यासु ऐ
१, २, २, घ ३, ३, ४, ७^१

उष्णिष्- घ तै २, ७, १३, २

उष्णस्युषम- भौ गो १, २, ५

उहा ता १३, ६, १३^१

उष्णमान(न→)मा(√वह)- जायि
शां १८, १



ऊ

ऊं ऐ १, ९, ६, २३, श ६, ४, २, १०,
१३, ५, १, १२, का १, ३, ४, २,
तै ३, ७, ९, ९, तैआ १, १३, २,
३, १८, १, ६, ३, १, ४, २, जै ७०^१,
सा २, १, ५ ३, ४

ऊर्ध्व(√वह)- डम् शां २३, ७
ऊर्ध्वा घ १३, ८, ३, १२

ऊर्ध्वि(√अय्)- तय ऐ १, २^१, तै
२, ४, ५, २, -सये ऐ १, २, २, २,
२, ३, १५, ३, ७, २९, ५, १६,

१९, २१, ८, १, ऐआ. १, २, १, छ,
१, १, ५, २, ७, शा १०, २, १५, ३,
२०, २, २२, ९, २४, २; २५, ११,
२६, १०, १३, शाआ १, ३, श
छ, ६, ४, ५, ६, ३, २, ४^१, ४, ३, १०,
९, ५, २, ६, तै २, ४, ४, ३, ६, ८,
८, ४, ४, ३, ५, ७, ४, ६, १, ३, ३, ७,
११, ४, तैआ छ, २०, १, १०, १,
९, ता १३, १०, २, १५, ४, ३
जै १९४, -ति ऐ छ, ३२, शा
२२, २, २४, २, -तिमि ऐ ५,
४, शा ८, ५, श १४, २, २, २, १,
तै १, ५, ८, ३, २, ४, ३, ६, ६, ७, १,
७, १३, ४, तैआ ३, १७, १, छ,
९, ३^१, ४, २, ३, ५, ८, २, ६, ५, १,
-तिम् श १२, ३, २, ४, तैआ ५,
२, १०^१, ता ९, ५, ४^१, -ती ऐ
७, ९, ऐआ ५, ३, २, शा २०, २
श ९, ५, २, ७, तै २, ८, ३, ६,
तैआ छ, ४, २, ३, -ती तै १, १,
३, ३, २, १, २, -स्या शां २७, २,
तै ३, ७, १०, ५, गो २, ४, १

ऊर्ध्व मत्- मत् शा २२, ६, ९^१,
-माम् शां २२, ९

ऊर्ध्वक- ऋ ता ९, ५, ४, -का
तैआ ५, २, १७, -कानाम् तैआ
५, २, १७

ऊर्ध्वक ख- त्वम् तैआ ७,
२, १०

ऊर्ध्वस्(→धर्)- घ शा २७, ३,
ऐआ ५, ३, २, श २, ५, १, ५, ६,
५, २, १७^१, ७, ४, ५, ९, ३, ३, १५,
१६^१, १७, का १, ४, ३, ४, तां
२४, १, ६, १०, ११, जैउ छ, ५, ४,
-धन् श ६, ७, ४, ५, -धस वा
६, ५, २, १८, तां २४, १, १२,
-धसा शां २७, ३^१, -धसि ऐ
५, २, ७, ७, ३

ऊर्ध्वारा- रा तां १३, १२, १२

† दृ/घान् √शिक्षितेर्वेति णि ७, १२ । ‡ उ (गट्) इति निपातरूप संदितायां दीर्घां श्रेय ।
'ऊर्ध्वानि' इति पत्रा । हु पा १, १, १८ । § पञ्चान्तरे आ/अथत्वेर्वैभिकारेण निष्पन्नोऽयं शब्द इत्याह सा ।

६; ७, २, २, ३; ५, १, १९; ८, ५, ३, ३; ९, २, २, ३; ३, ९; ४०; १४, १, २, ४; ३, ९; का. १, ४, १, २१; तै. २, ७, २, २; १७, २; ३, ३, ६, ५; ६, २, २; तैआ. ३, ८, २; ४, २०, २; ५, २, ४; ४, ४; ९, ७; तां. ६, ४, १४; ७, १, ६; जै. ३; ७१; -जिं श. ७, ५, १, १९; २७; १२, ८, ३, ५; तां. ६, ४, १३; -जैं श. १, २, २, ६; ७, १, २; ८, १, १५; ४, २, २, १५; ३, १, १७; ७, ५, १, ३१; ८, ३, ४, १०; ९, ३, ३, ११; १४, २, २, २७; का. २, २, १, ५; तै. १, ४, ४, ९; ३, २, १, ३; ७, ७, ११; तैआ. ४, १०, १; ४, २, ४; ५, ८, ६; १०, १, ११; तां. १, १, ९; मं. १, २, ७; गो. १, १, २, ९; २, २, १५.

ऊर्ज्-जूर्- -जैं: श. ४, ३, १, १७; ८, ३, २, ६; -जैया गो. १, २, २, २; ३, १; -जौम् गो. १, २, २, २; ३, १; -जांय तैआ. ६, ५, १.

ऊर्ज्यवत्- -यतः वं. १; -यन् वं १.

ऊर्ज्यन्ती- -न्त्या तै. १, ४, ८, ६.

ऊर्ज्यमान- -ने तै. ३, ६, १३, १.

ऊर्ज्यस्वत्-(-सु+मत्पृ.)- -स्वत् ऐ. ८, २६; श. १३, ३, ७, ६; तै. ३, ७, ९, ९; १, १९, १; तां. १, ६, ३; -स्वन्तम् श. ३, ९, ४, ५; तैआ. ६, १२, १; -स्वान् श. १३, ३, ७, ६; तै. ३, ९, १९, १; गो. २, १, ७.

ऊर्ज्यस्वती- -ती श. १, २, ५, ११; ९, १, ७; ७, २, १, ०; का. २, ३, ३, १०; तै. ३, ५, १०, २; ७, ६, ६; तैआ. १०, ४, २, १; -ती: श. ५, ३, ४, ३; तै. ३, २, १, ५.

ऊर्जा-वत्- -सः मं. १, ५, १.

ऊर्जा(-जंआ)-वृत्ति- -नयः श. ५,

१, २, ८; -ती तै. २, ६, १०, ३; १४, ३; २०, ३; ३, ६, १३, १; १४, १.

जर्मिन्- -र्जिड् मं. १, ५, १.

ऊर्जादा(-सु+दा)- -दा: तां. ६, ४, ११.

ऊर्जा- -णां: श. २, ५, २, १५; का. १, ५, १, १३; -णांभिः श. १२, ५, १, १३; ७, २, १०.

ऊर्जा-न्नदस्- -दसम् श. १, ३, ३, ११; ४, १०; तै. ३, ३, ६, ७; -दा: तै. २, ६, ११, ३; ६, १४, ५; ३, ६, २, १; तैआ. ६, ७, १; -दा: श. ३, २, १, १४.

ऊर्जा-नाभि- -भिः श. १४, ५, १, २, ३.

ऊर्जा-मृदु- -दुः तै. ७, ४, १०; ६, ५.

ऊर्जायु- -युः जै. १७६; १७७; -युम् श. ७, ५, २, ३५; तां. १२, ११, १०.

ऊर्जावत्- -वन्तम् ऐ. १, २८; -वान् ३ इव शां. १९, ३.

ऊर्जावृत्ति- -भयः तै. १, १, २, ५.

ऊर्जा-वल- -म् श. ७, ५, २, ३५.

ऊर्जा-सूत्र- -प्रम् श. १२, ७, २, ११; -घ्रेण श. १२, ७, २, ११; तै. २, ६, ४, १.

ऊर्जा-स्तुका- -का: ऐ. १, २८.

ऊर्जा-नाभिर्- -भिः तैआ. ४, १८, १.

ऊर्ध्व, धूर्- -ध्वं: ऐ. १, २२; २, १, २३; १४; ३, ३३; ३९; ४२; ४; २५; ५, १८; ७, १२; १५; ३१; ऐआ. २, ५, १; शां. ७, ६; १०, २; २६, १५; श. ३, ६, ३, १०; ६, ३, ४, १०; ७, २, ९; १३; १६; १५; ३, ३, ४; ५; ६; १०; ७, १, १, १४; ३, १, ७; ४, १, ८; ५, १, ३, ६;

२, ३०; ८, ७, १, १८; २०; ९, १, १, ३२; ४०; ४१; १०, २, २, १; ४, १, २१; २, २७; ३०; ३१; ५, ५, १०; ११, ७, ४, १; १२, ७, ३, २२; १३, १, ४, २; १४, १, ४, १४; २, २, २, ८; ८, १२, १; तै. १, ८, ५, २; २, ८, ७, ४; ३, ३, ७, ८; ६, १, १, २; ९, १, ३, २; तैआ. ३, १, २, २; ४, ३, ३; २०, १; ५, ३, ७; तां. १, ५, ५; ४, २, १, १; ६, २, ८; १०, ५, २; ११, १०, १२; १८, ६, २; जै. ९; ८१; ९०; ९२; १०६; १५६; १५७; २०७; जैउ. १, २, १, ६; ९, २, १; १२, २, ४; १४, ४, ४; १७, ३, ४; ७, १८, २, ६; २, २, १, १; ३, ६, ९, ६; गो. १, १, ९; २, २, ६; -ध्वं ३ इव का. १, २, १, ११; -ध्वंम् ऐ. २, १; ३८; ३, १६; ४३; ४, १३; ५, ३१; ६, १५; ७, १७; ऐआ. १, ५, ३; २, १, ४; ३, ३; ४; ५, १, ३; ४; ३, १; शां. २, ७; ८; ६, १; ७, ६; १७, ६; १९, ५; २६, १; ४; श. १, ५, ३, २३; ६, १, १०; ३, ५, ३; १७; ४, २, ४, १४; ६, १, १, ३; ४; ७, १२; २, ३, ३; ५; ६, ३; १, २०; ४; ३, १०; ५, २, १५; ३, ९; ७, २, ९; १३-१६; ७, १, २, ६; ११; २, ३, ९; ४, १, १३; २, २२; ५, १, २६; ३६; ८, १, २, १२; ११; १७; १८; ३, १, १, २; ४, ४; १३; ४, १, २; ६; २, १५; ६; ३, १, ०; १२; १८; ४, २०; २१; ९, १, १, ४; ४; ३, २, ५, १; ३, ३, १९; ४, ३, ३; ४, १; १०, १, १, ११; ३, १, ४, ११; ५, २; ३; ५, १, ४; २; ६; ११, २, १, २; ४, २, ५; ८; ५, ९, ७;

† स्वररहितमुपा. चित्त्वः । ‡ ऊर्जाभाभिरित्यर्थः सा. । ऊर्जा+वृम् [Cf. OI. High Germ. weben to 'weave'] इति MIV. द्र. । 'ऊर्जाभाभिः' इत्यस्यैवापपाठो वा स्वात् । तै. पाठस्तु 'ऊर्जावृत्तिः' अत्र. । ङ'ऊर्जा । अ-भियः' इति परद्रयम् । √विभेतेर्विणि नमि जति गुणे च । विणि या छान्दसहस्रव्ये ह्यमाहतः भा. सा. । अलुकि पदेऽहं ह्यानेत स्वरस्तत्र विमर्शापेक्षः । ऊर्जाभाभिः-द्र. । णि इति कालि. मुपा. तत्रापि हस्तादिविन्ध्यः । मेघ. 'उ । नामयः' इति तमेव प्रमाणत्वेन स्वीकृतम् ।

१२,७,२,१, ३,२२, ९,१,७, १३,
 १, ३, २,२, ९,२, ५,२, ६,६,१,
 १०^१, ११^१, १४,२,२, १७, ६,८,३,
 ४,१,७,७,१, १६, १७,३,९, ४०, का
 २,२,४,१,३, तै १,१,६,११,१०,
 १,१,६,१,२, ७,१,४, ४, २,९,४,
 ३,३,६,५,५,११,१,९,७,१, तैआ
 १,१,३, ९,३, ७,६, ९,७, २,१,३,
 ३,१,२, २,२,१, ३,१,१, ४,७,३,
 १२,१,०,४,१,३, १,१,६, १०,१,३,
 ११,०, मा ४,३, १,३, ८, ९, १,१,
 १८,६,५, जै ३७,१०^१, १३^०,
 १८०, १८५, १९४, जैउ १, १, ३,
 ७^१, ३, ३, ४, ६, ७, सा २,२,१,४,
 ९,३,३,५, प १,३^१, ४, ४^१, गो
 १,१,५,११,०, १,१,३,६^१, १८, २,
 ०,१,४, १,७,३,२,३^१, -ध्वंमडव
 जै १०९, -ध्वं ऐ १,८,३,२,५,
 ६,३,२, सा ३,३,२, १,२, ५,१,१,
 ४,३,१,३,१, १,१,३, ६,३,१,३,२,
 ३,१,४,३,०,७,१, १,४, ७, १, १,
 १८,८,३,१,९^१, ३,१, १,२, ५,२,
 १,३, ९,१,१, ३८, १,१, ८, ३, ६,
 १४,६ ११,३,१, तै १,१ १०,६,
 २,१,२,७, ३, १,१,५,३, तैआ १,
 २,३,७,१०, १,१,२, ता ७,५,६,
 २०,१८,२, जै २५ १०६, ११७,
 १३६, -ध्वंमडव जै १०४,
 -ध्वं ऐ १,५ २०,२, १^१, १,३,
 ३,२,९, ४,२, ५,७^१, सा ७, ६^१,
 १८,४,२,५,१,२, सा १,४, ३,८,
 २,५,१,११^१, २०^१, ४,३,५,७,९,
 ३, २,३, १,१,५,४, ४,१,६, ९,
 १६^१, ६,२,१,३,१, ३,२^१, २,२,५,
 ५,३, १,४, ८,७,१,१०, ९, ३,३,
 २,३,५,१,३,६, १,१,२, २^१, ५,५,
 ११,१,२,२,३,८,३, १,२, १,३,२,
 १०,३,१,४,६, १,१, ५, का १, ४,
 ३,९^१, १६^१, ५,१,४, ५,७,३,६, तै
 २,२,१०,७, ३,९,६,५, ११, ९,६,

तैआ १, ९,२, ४, ६,१, ता ७,
 १०,५,१,६,३,४, १,७,४,२, १,८,६,
 ३, जै २२, ३,२, ३,७, ३,९, ८^१,
 ८८^१, १०६^१, ११७, १८२, २००^१,
 जैउ १,२, ३,६, १,८,२,६, ३,४,
 ५, २, -ध्वान् ऐ २, २^१, सा
 २,५,१,२,६, १, सा ६,७,३,५, ८,
 ३,४,७^१, ७,१,१०, १,२, १,३, २,३^१,
 ९, १,१, ३,४, १,१,५,५, १,३, १,२,
 ३,३,८, तै ३,६, १,३, जै ३,६,
 १७५^१, -ध्वानाम् तैआ १,१७,१,
 २, -ध्वानि सा १,७, २, २,६, १,
 सा ३,४,३, ०,२, ६,२,१, ३,२,२,
 २,९^१, ९, १,१, २,१, १०, ४, ४, २,
 १,२, ८, ३, १, ता ८, ७, १, २, ४,
 ११, ८, २, ५, ३, ५, गो २, ५, ६,
 -ध्वानि सा १,३, २, १०, ३,
 -ध्वान् सा २, २, ७, ६, २, ३, ८,
 सा ३,२,३, १, ६^१, १, १, १, ५,
 ४, १, ७, १, १, ७, ६, ३, १, ४^१, ५, ३,
 ८, ७, २, ३, ९, १, २, ३^०, ९, २, ३,
 ५, १, १, १, २, ७, ७, १, ३, २, १, ५,
 २, ६, तै १, ७, ७, २, ३, ९, ७, १,
 जै ११७, गो १, १, १०, २, १,
 -ध्वान्या गो १, १, १०, -ध्वान्याम्
 ऐ ८, १, ४, १, ९, सा १०, २, ६, ३,
 प ४, ४, -ध्वान्यै तैआ २, २०,
 १, -ध्वं सा २, ६, २^१, तै ३, ३,
 ७, २, -ध्वंभ्य सा ६, १, २, १, १,
 १०, १, ३, १, -ध्वं सा ६, ७, १,
 ११, १०, १, १, १, १, १, २, ३, ८,
 गो १, ४, १, ५

अर्ध गण- गेन जैउ १, १, ८, २, २
 अर्ध ग्रन्थि(√ग्रन्थि)- ग्रन्थिऐआ
 ५, १, ३
 अर्ध चिन्(√चि)- त सा १, २, १,
 १, २, ७, १, १, १, ४, का २, १, ४, १, ०,
 तैआ ६, ६, २
 अर्ध शु(←जातु)- शु ऐआ ७,
 ३, ३

अर्धजातु- शु सा १, ५, १, ५
 अर्ध नभस्- सप् सा ३, ८, २, २, ८,
 अर्ध पवित्र- त तैआ ७, १०, १
 अर्ध बर्हिस्- बर्हिस् सा, १, ४, २,
 २, ३, ५
 अर्ध मातु- हव प ४, ३, -हुम्
 सा ५, ४, १, १, ७
 अर्धं शुभ- भे सा १, ४, ५, २, ४, ५^१
 अर्धं भरस्- रलम् ता १, १, ६,
 -रा ता १, १, ६
 अर्धं मातु- सुम् सा २, ५, २
 अर्धं मन्थिन्- म्थिन् तैआ २,
 ७, १
 अर्धं मूल- लम् तैआ १, १, १, १
 अर्धं रे(तस्)व- व तैआ १०,
 १, २, १
 अर्ध वध- व सा १०, २
 अर्धं व- व ऐ ४, ३, १, २, ०, ५,
 ६, १, ८^१, १, ९, -वान् ऐ ४, ३, १
 अर्धं लघन- नम् ता ९, २, १, ०,
 -ने ता ९, २, १, १
 अर्धं स्तोम- म सा १, २, २, ३, ९,
 गो १, ४, १, ५, -मम् सा १, २, २,
 ३, ८, १ गो १, ४, १, ५
 अर्धो(अधश्)ध्व- ध्व गो १,
 ३, २, २
 अर्धो(अधश्)ध- धम् ता १०,
 १, १, १, १, १, ९, ७, -डेन सा १०,
 १, २, ४^१
 अर्धो(अधश्)ध्वानिन्- सी सा
 १, ४, ७, १, ४, ४
 अर्धो(अधश्)ध्व(ध)धा- धा
 सा १०, ६
 अर्ध- सं १ गो १, २, १, ४
 अर्धि(√ध्व)- मय जै २, १, २, -मि ऐ
 ५, १, ६, सा २, ५, १, सा ३, ९, ३, २, ५^१,
 ५, १, ५, ६, ३, ४, ५^१, ८, २, १, १, ०,
 तै १, ७, ५, १, तैआ १०, १, ०, २,
 जैउ १, १, ८, १, १, -मिभि तै
 २, ५, ५, ४, ८, २, ८, -मिम् ऐ १,

† 'कूम' इति कालि मुषा ।

२२, तै २,४,३,१३, -मीं श
५,३,४,४, -मीं तै २,७, ७,७,
-म्यां तै २,५,७,१
ऊर्मि मत्त- -मन्तम् तै १,७,५,२
ऊर्मिन्- -गम् तैआ ६, १२, १,
-णा ता १२,११,३
ऊर्व- वं ड्डव तै २,५,४,११, -वैम्
ऐ ५,१८, ऐआ १, २, २, तै २,
५,८,१०, -वां ऐ ७,३४, -वैं
ऐ ७,३४, ता १,५,९, -वैं तां
२१,१०,६
ऊर्व छीव- वानि श ८,३, ४,५,
४,३,११, -वे ऐआ १,५,११
ऊवस्थ- स्थान् श ८,७,२,१७
ऊवस्थ मात्नी- माप्य श ८, ७,
२,१७
ऊल- ल जै ११०
ऊव(व)ध्य- ध्यम् ऐ. २,६,११, श
१०,६,४,१, १२,९, १,२, तै २,
६,४,२, -व्यात् श १२,७,१,८,
जै १५०
ऊवध्य गृह- हम् तै ३,६,६,३
ऊवध्य गोह- हम् ऐ २,६,११
ऊप(√उप)- प ऐध,२७^१, -पड्डव
श २,५,१,१७^१, -या श ५,२,१,
१६,७,१,१,६,८^१, १६^१,२, १७,
२,१,८,११, १३, ८,१, १४, का
१,१,१,४^१, तै १,१,३,१, २^१,२,
७,१,३,७,६, ३, १२,६, २, जैउ
१,१,५,१३, -पाइ ऐ ध,२७,
-पाय् ऐ ध,२७, श २,१,१,६^१,
७,१,१,६,७^१, ३, १, ८,११, का
१,१,१,४, तै १, १,३, १,३,३,
१,३, -वै तै १,३,७,६
ऊप पुट- टै श ५,२,१,१६^१
ऊप र- रम् श २,१,१,६, का १,
१,१,४, -रे श १३, ८,१, १४,
श ३
ऊप सिक्त- तम् श ६,१,१,१३

ऊचिवृत्(√वृत्)- वास श १२,
४,४,७
ऊष्मन्(√उष्)- ष्मण ऐआ ३,२,
२^१, शाआ ८,२^१, श ३, ८, ३,
२३^१, तै १,३,१०,६, -ष्मणा श
५,३,२,८^१, -ष्मणाम् शाआ ८,
२, -ष्मा श ३,८,३,२,३,६,२,१,
५, तैआ १,१०,७^१, -ष्माण ऐआ
२,२,४, ३,२,५^१, शाआ ८,८^०,
-ष्माणम् ऐ २,६, ऐआ ३,२,२,
तै ३,६,६,२
ऊष्म भाग- -गा तै १,३,१०,६
ऊष्म रूप- -म् ऐआ ३, २, १,
शाआ ८,१
ऊस्वरादि- दीनि सा २,१,६
ऊहिवृत्(√ऊहृ)- हिवान् ऐ ३,
४७, श १,८,२,१, ६, ६,३,३,
-हुप ता १३,१२,१५
ऊहुषी- -षीड्डव ता ३,१२,१४
—
ऊ
ऊक्(→ऊच्छ), ऊच्छति ऐ ध,३१,
शा २६,४, श २,६,२,२, ७,२,
१,९,९,१,२,१२^१, १४,४,२,२३,
वा १,६,२,१, तै २,१,२,१,२,१,
५,८,८^१, ता २,१७,४^१,५,१०,३,
प २,३, जैउ १, २,१, १४, २,
४,३, ३, ऊच्छन्ति ऐ ५,९, ८,
११^१, गो २, ६, १०, आरिम् तै
३, ७, १२, २, तैआ २, ३, १
ऊच्छत् तै २, ८, ४, तैआ
५, १,१, तां ७, ५, ६, जैउ १,
१६,२,६,८, १०, १२,३,२,४,६,
८, २,४,३,५, ऊच्छत्तु श ७,५,
२, ३२^१-३६^१, ९, १, २, १२^१, तै
३, ३,११, २,११, ५,१, २^१,३^१,
आछत् तै १,१, ३,६, १२,२,१,
५,२,२,८,५, ३,२,३^१,४,५, तैआ
५,१,१,२, ४,९, १०,६, तां ७,

५,६,८,१, १३,६, १०^१, आच्छत्
श २,६,२,१, का १, ६, २,१,
जे १४६, ऊच्छत् ऐ ५, २,३,
श ९, २,१, १९^१, ११,४, २,२,
१४, ३, १, १४^१, ऊच्छत् तै २,
१, ४, ३^१,४, २,१, ३, जै ३४,
प २,३^१, ऊच्छत्तु ऐ ५, ९, ता
४,८,९, ९,८,१३, गो २, ६,१०,
आरत् जैउ २, ४, ३, ५, आर
ऐआ ३,१,३^१, शाआ ३,३, ७,
११^१
अप्येति श ४,५, ७,७, अप्येति
तै ३,२,४,४, ९, १५,३, ११,४,
तैआ ५,२,११,१३, ता ६, १०,
१४, अप्येत् त २, १, ३, ४,५,
तैआ ५,२,११,१३,३, १, ९,५^१,
जैउ ३,३,३,६
अर्तोस() ऐ २,२०^१
अपयित्वा जैउ ३,३,३,५
अपित्,ता- -त् तै २, ८, ५, ४,
-तम गो २,२,५, -ता शां ५,८,
तै २,८,८,४, -ता शांआ ५,८^१,
तै २,७,१५,३, तथा १,७,१
ऊच्छत्- न्त ऐ ध,१३
ऊच्छन्ती- न्ती ऐ ध,१३
ऊत्त- तम् ऐ १, ६, २६, २,४०,
४,२०, ऐआ २,७,१, ४,१,१,५,
३,२, शांआ ७,१^१, श ३,३,४,
२४,४,२,२१, ४,१,४,१०, ५,४,
३,२२,६,४,४,१०^१, ७,३,११,७,
१,१,२३, ११, २,७,९, १४, ३,
१,१,८, तै १,५,५,१^१,२-५,७,
२,१, ११,१, ७, १२,१, ३,२,९,
१२,५,१, १,७,७, १,२,४^१,८,३,
४,१२,९,४, तैआ ५,९, ७,७,१,
१,९,१,२,१, ८,४,१,१०, १,२,
१३,८,१, १०,२, १२,१, ५०,१,
तां १८,२,९,२१,२,१, २५,१,८,
४, प ४,५, म २,१,१४,४,१०,

† 'ऊर्मि' इति मुपा । शातामेदाग्नेयोऽप । तु ऊ. ३,३०,१९ । ‡ 'ऊर्व' इति मुपा । 'ऊर्व' इति
भाष्यपाठ न एवास्ति । १^१ √ऊर् ← √वृह इत्यर्वाच । § 'आर्यत्' इति मुपा चित्त्स्य C ।

२०, ६, ८, ३०, १०, शाआ
 ३, २, ७, २१, १०, ५, श १, २, ५,
 १२, ३, २, ८, ४, ७, १, १०, ५, २,
 १६, ३, १, ६, १, १, २, ७, ८, ७, २,
 २१, २, १, १, १, २, १, २, ३, ३,
 ३, २६, ४, २, २, ४, ४, २, २, २, ४,
 २५, १, १, ४, ३, २, ४, ३, ३, १, ३,
 १०, ४, ५, २, ३, १, ३, ३, ३, ५, ४, ३,
 १०, ४, १, ७, १, ८, ६, ४, १, १, १, ४,
 ११, ४, १, १, ३, १, ६, २, २, ७, ५, १,
 ३, १, ४, ३, १, २, ४, १, २, ५, ५,
 १, २, ५, २, १, ४, ५, २, १, ५, ६, १,
 २, १, १, ३, ८, २, १, २, ५, २, ६, ३, ६,
 २, ८, ३, १, २, ५, २, १, ०, ४, २, १, ०,
 ५, १, १, २, ४, १, ६, १, १, ४, २, ७,
 ७, १, १, २, ४, २, ७, ८, १, १, ५, २,
 ७, ७, १, १, ३, ४, ३, ५, ४, ३, २, ३,
 ४, १, ४, २, ६, ३, २, १, ४, १, ३, ४,
 २, २, ९, ८, १, ४, ८, २, १, १, ६, ३,
 २, ५, ४, १, ११-१७, २१-२३,
 २५, २८, २, १, ४, ४, ३, ८, ५,
 २, १, ०, ४, ७, ६, ३, १, २, ७, १, १, ३,
 ९-११, ४, १, ९, १, १, २, ६, २,
 १८, ३, १, २, १, १, ०, २, ६, ३, ४, १,
 ४, ५, ३, १, १, १, ३, १, ८, ८, १, ८, ४,
 २, २, ४, २, ६, ३, ८, १, १, ४, ५, ५,
 २, ८, १०, २, ५, ७, ६, १, २, ७,
 ५, ३, २, १, ६, ४, १, १, १, १, ५, ६,
 ५, २, ६, १, १, ७, २, ३, २, ५, ४, ७,
 १, ०, १, १, ७, ४, ४, २, १, ३, १, १,
 २, २, १, ६, १, ८, १, १, ३, १, २, २,
 १, ८, २, २, १, ३, ३, ३, ३, ४, ५,
 ३, १, ४, ३, ०, १, ३, १, ५, ६, ७, ३, २,
 ८, ४, ३, २, १, ३, ४, १, १, १, ४,
 २, ६, २, ८, १, १, ७, ८, २, ६, १, ४, १,
 १, २, ८, २, १, ४, ६, ८, १, का १,
 १, १, ८, १, १, ३, १, ८, २, ३, २,
 ३, ५, ६, ७, ७, १, ३, ३, ३, ३, ०,
 ४, १, ३, १, ४, ६, १, ३, १, २, ८,
 ४, १, २, २, ३, १, १, १, ३, १, ०,
 ४, ५, ४, १, ०, ८, ५, ५, ६, ३, ८,

८, ८, १, १, ०, २, १, ४, ६, २, ३, २,
 ७, १, ३, ३, २, २, ३, ६, ३, ७, १, ०,
 २, ३, ३, ७, २, ८, १, ७, ५, ८, ८,
 १, ०, ३, १, ७, २, २, ०, २, १, १, १, ६,
 २, १, १, १, ४, ४, १, ०, १, ८, १, १, १,
 १, ५, १, २, १, ४, तैआ १, ६, २, ८,
 १, १, ४, ३, २, ८, १, ३, ७, ३, १, १, ५,
 ४, १, १, २, ६, १, १, ४, १, ०, ४, १,
 ७, २, १, ६, ६, १, ०, १, १, ०, १, २,
 ६, ४, १, ता ४, ४, १, १, १, ०, ३, १, २,
 १, २, १, १, २, ४, ८, १, ३, २, ६, १, ६, १,
 ८, १, ८, २, १, ४, ४, १, १, १, ८, ५,
 २, ०, ५, ३, २, १, ४, ७, ५, १, २, २, ३,
 २-४, २, ३, १, ५, ६, २, २, २, ३,
 २, ४, १, ५, १, ६, २, ३, २, ५, ३, २,
 २, १, १, ५, १, ४, ३, ३, ४, २, ५, ५,
 २, ४, ५, २, १, २, ३, १, ४, ४, म
 १, ५, १, ५, गो १, ४, २, ४, ५, ५,
 २, ३, २, १, २, ०, ४, ४, ३, २, ५, ६, २,
 ६, १, २, १, ५, -ववे श २, ६, ४,
 १, का, १, ६, ४, ९, -तु ऐ ५,
 १, शा १, ३, १, २, २, ५, ८, ३, ०, १,
 शाआ ३, २, ६, श २, ६, ४, ५, ५,
 ५, ४, १, ३-६, ६, २, २, ३, ५,
 ७, ४, २, २, १-३, १, ८, २, १, १, ६-
 १, ८, ३, २, ५, ६, ४, २, १, ४, १, ५,
 १, ६, ५, ४, ७, ८, १, ७, १, ६, ७,
 ८, १, ०, ४, ५, २, १, ३, ४, १, २, ३,
 ६, १, १, ०, १, १, का १, ६, ३, १,
 ४, ५, तै १, १, २, ६, ७, ३, १, ०, ४,
 १, ०, ४, १, ०, १, ०, ३, ५, १, २, १, १, ०,
 १, ४, १, ८, १, ०, ४, तैआ १, ३,
 २, ५, १, २, २, ता ६, १, ६, ८,
 १, ०, १, १, ०, ८, २, १, १, ५, २, गो
 २, २, ८, ४, १, ७, ६, १, ०-तुना ऐ
 २, २, १, शा १, १, ७, १, ३, १,
 २, ५, ८, ३, ०, १, १, ०, १, ०, १,
 १, ०-१, २, तै २, ६, १, १, १, २,
 ७, १, २, १, तैआ १, ३, २, गो २,
 ३, ७, -तुमि ऐ १, १, ३, २, २, १,

शा ७, १, ०, १, ३, १, ९, श. २, ४, ५,
 २, ४, ४, १, १, ३, ३, १, १, ०, १, २,
 ६, १, २, १, ८, ७, १, १, ८, ७, १, १,
 ४, ३, ४, ३, ३, १, ८, २, २, ७, ८,
 ७, १, ३, ६, १, २, ३, ४, १, ८, १, ०, २,
 ६, २, ४, २, १, १, १, ३, २, ८, ४,
 ८, ०, ३, का १, १, ४, २, ६, तै २,
 ३, ३, ०, ४, १, ७, ८, २, ३, ५, ८, ३, ३,
 १, ६, २, १, ३, तैआ ३, १, १, ५,
 ५, ७, २, १, ६, ६, १, ०, १, ता १, ०,
 ३, १, २, १, २, ४, १, गो २, ३, ७,
 -तुम्य ऐ १, २, ३, ३, शा १, ४,
 शा १, ३, २, ६, ७, ८, ५, ३, ३,
 २, २, ३, २, ६, ४, ४, १, २, ७, ४, २,
 ३, १, का १, २, ३, ६, १, २, २, ३, तै
 ३, १, ६, १, तैआ १, ३, २, २, १, २,
 २, म १, ५, १, ५, गो २, २, ७,
 -तुम वा ३, ४, १, १, ७, १, ३, १,
 ३, ०, १, ०, श ६, २, २, ३, ५, ७, ४,
 २, २, ९, ८, १, १, ५, ८, २, ०, ५, ८,
 २, १, १, ६, ३, २, ५, ६, ४, २, १, ४, ७,
 १, ४, ६, गो १, १, १, ७, १, १, २, ०,
 २, १, ५, २, ३, ८, -तुपु ऐ १, २, ४,
 ३, ६, ५, २, ५, १, शा २, ९, ६, श
 १, ६, १, ८, ७, २, २, १, २, ४, ४, ५, ५,
 ६, १, ४, २, ४, २, ५, १, ७, ४, २, ३, ७,
 ८, ३, ०, १, ४, ३, १, २, ९, १, २, १, ८,
 ३, १, २, १, १, ०, २, ४, ५, ५, ७, १, ८,
 १, ५, ६, ८, १, १, १, १, ६, १, २, ८, ३,
 २, ०, १, ३, १, ५, ६, ३, २, १, ५, ४,
 ३, ८, २, ६, ६, ३, ५, का १, १, ३,
 २, ३, ३, २, ०, ४, ३, १, ६, २, ८,
 तै ३, ३, १, १, २, २, ३, ३, ७,
 १, ०, २, ३, १, १, १, १, १, ०, ४,
 १, १, १, १, ६, तैआ ५, ४, १, २, ता
 ४, १, १, ०, ४, १, १, १, ०, ३, १, २, १, ६,
 १, ८, २, ०, १, २, २, २, १, ३, २, ३,
 २, ३, २, ४, १, ३, २, ५, ३, ३, ४
 २, १, २, गो २, ३, २, १, ६, १, २,
 -तु वा ५, ४, १, ७, ७, ४, २, २, २,
 ८, २, १, १, ६, ३, २, ५, ८, ४, २, १, ४,

६, १, १६-२०, ७, १, ५, ६, १०,
 ४, ५, २, १३, ६, १, १०, ११, तै
 १, २, १, १८, तैषा ५, ६, ५, ६, ७,
 ता ५, ९, ४, ५, गो १, १, २, १,
 -द्वृ ए १, २, २, २, २, २, ५, १, ३,
 ६, ७, १, ७, २, ५, ९, वा १, २,
 ३, ४, ५, ५, २, शाभा १०, ५, श
 १, ३, ४, ७, ५, ३, ३, ६, १, ५, ६,
 २, २, ३, २, ६, ६, १, ३, २, ७, ३, १,
 ३, ६, ८, ५, ४, १, ८, ५, १, २, २, १,
 ५, ६, ७, ४, ७, ७, ४, २, २, ९, ३, १,
 ८, २, १, १, ६, २, ८, ३, २, ५, ४, १,
 १९, २, १, ४, ७, १, १, ९-११,
 १०, ४, ३, १, २, १, १, ६, ५, १, १, २,
 १, ३, १, १, ४, ४, १, ८, २, २, ९, ३, ३,
 ३, ४, ३, १, ४, १, ३, ३, २, १, का १,
 १, ३, २, २, ३, २, २, ६, ९, १, २, २, ३,
 ३, ४, १, ४, ६, १, २, १, तै १, १, ६,
 १०, ३, १०, ४, ५, ४, १०, १०, ६,
 ३, ८, ८, ९, १०, ८, ४, ३, २,
 १, ४, ६, २, ३, ४, ९, ७, ३, २, २, ५,
 ३, ४, १, १०, ७, १, २, २, ८, ९, ३,
 ३, १, ६, १, ३, ७, २, ८, ९, ५, ८, ५,
 ६, १, १, ४, ८, १, ७, २, ९, ९, १, १, ४,
 ४, १, २, ८, ३, तैषा १, ७, ५, ३, ७,
 ३, ५, ९, १०, ता ७, १, १०, १, ३,
 ४, २, जै १, ५, ५, जै १, ३, २, ७,
 १, ५, १, ४, ३, ५, ५, १, गो १, १,
 ३, ९, २, १, ४, २०, २, ७, ३, ७, ६,
 १०, १, २, -तूनाम् ए ६, २०,
 ऐषा १, ३, ८, वा १०, १, २, २,
 १, २, ५, ९, २, ३, ३, ८, श १, ५,
 १, १, ३, ८, ७, १, ४, का १, ३, ४,
 १, ४, -तूनाम् वा २, ४, ४, २, ५, ५,
 ४, १, ८, २, ३, ३, १, ८, १०, ४, ३,
 १, ९, १, १, २, ७, २, १, २, १, ३, १, १,
 ८, २, ३, ५, १, ३, १, २, २, का १, २,
 ३, ५, तै १, १, २, ६, ४, १०, ८, ६,
 ९, ४, ३, ८, ३, ३, १०, १०, ४, १, १,
 १, १, ४, तैषा १, ३, ३, ७, ६, ता ६

१, ६, १०, १, २, ९, १, २, ४, ८, ७, ९,
 १५, १, ९, जै १, १, २, १, ३, आ
 २, २, ५, ६, म २, १, १, गो १,
 ४, २, ४, ५, १, ६-१९, २, ३, २, ६, २,
 -तो ए ५, ९, शा १, १, ७, ३०,
 १०, श ८, १, १, ५, ८, २, २, ५, ८,
 ३, २, ६, गो २, ६, १०, -तौ
 शां १, ३, श २, ६, ४, ९, ८, ३,
 २, ५, ७, १, ४, १०, २, ५, ९, १-१, ४,
 १, ५, १, ३, ४, १, २, का १, ६, ४,
 ९, तै १, १, २, ६, ८, ६, ८, ३, २,
 ४, ८, २, सा ३, ८, ३, गो २, ६, ६,
 -त्वो वा ८, ७, १, ६, १
 ऋतु का(म्य→)श्या(√कम्)-
 म्या गो १, २, ७
 ऋतु ग्रह(√ग्रह)- हाणाम् वा
 ७, ३, १, २, १, -हान् वा ७, ३, १,
 २, २, ३, २, ५, ३, १, २, ४, १, २, -है
 वा ७, ३, १, ३, ४
 ऋतु धा तै ३, ६, २, २, ३, ४,
 गो २, ३, ८
 ऋतु वीक्षा(√दीक्ष्)- क्षा तै ३,
 ८, १, ७, २
 ऋतु पृति--०पते तै ३, ५, ७, ५,
 ६, १, १, ४
 ऋतु पशु- शुभि वा १, ३, ५, ४,
 २, ८, -द्वृ तै ३, ९, ९, २
 ऋतु पात्र- द्रम् वा ७, ५, ५, ८,
 १, २, -त्राभ्याम् वा ७, ३, ३,
 १, २, ४, १, २, ३, -त्रे वा ७, ३,
 ३, ६, तै १, ५, ४, २
 ऋतु प्रेष- पा ऐ ५, ९, गो २,
 ६, १०, -पाणाम् शां २, ८, ८,
 -पान् शा २, ८, ८, -पै ऐ ५,
 ९, गो २, ६, १०
 ऋतु भ्रान्-जम् वा १०, ४, ४, ४
 ऋतु मण्डल- लानि तैषा १,
 ६, २
 ऋतु मूष- मत तै २, ६, १, ६, १,
 -मन्ति वां १, ७, १, २, ९

ऋतु मती- ती गो १, ३, २, ३,
 -मत्या शा ७, १०
 ऋतु मु(य→)वी- व्याम् वा ८,
 ५, २, १०
 ऋतु मुख- खानि वा १, ६, ३,
 ५, -खेड खे तै २, ३, २, २
 ऋतु-पात्र- जा ऐ. २, २, ९, ३,
 ५०, छा १, ३, ९, गो २, ३, ७,
 -जान् ऐ ५, ९, गो २, ६, १०,
 -जानाम् ऐ २, २, ९, -जै ऐ
 २, २, ९, वा १, ३, ९, गो २, ३, ७
 ऋतु ल- लम् तै ३, ४, १, ३, १
 ऋतु लक्षण- म तैषा १, २, २
 ऋतु लोका- का वा १०, ४,
 ३, १, ९
 ऋतु शुस्(ऐ. ७, १, ६, वा १, ३, ९,
 २, ६, ६, वा ७, ५, २, १, ९, तै ३,
 ७, १, १, ५, जै ८
 ऋतुष्ठा यज्ञायज्ञीय- म् वा २,
 १, ९, ९, जैषा २, ८, १-३.
 ऋतु सन्धि- म्भय जै १, ६, ८,
 -न्धिषु शा ५, १, गो २, १, १, ९
 ऋतु सहस्र- स्रण्ड क्षेण वा
 १०, ४, ४, ४
 ऋतु साम्- म आ जैषा १,
 २, २, १, -मनी आ जैषा १, ६, ४,
 ३, २, १
 ऋत्व- स्वम् ता १०, ३, १, -वाव
 ता १०, ३, १ ऋत्वम् ऋत्व द्र
 ऋत्विज्(न्तुवज्)- क्, ग ऐ ८,
 १०, ११, वा ३, ४, ३, ५, ८, १, ३, तै-
 २, ३, ६, १, -क्षु वा १, २, ८, ३, ३, ०,
 -गिम् वा १, २, ८, १, २, ३, २, ९, जै २,
 ३, ४, ३, ४, गो २, २, ५, -भ्य
 ऐ ६, २, ४, वां १, ८, १, २, वा ७, ३,
 ५, ५, तै १, ३, ८, ४, ३, ३, ८, ८, जै २,
 ३, ४, ३, ५, गो २, ३, १, ८, -ज
 ऐ १, ३, ३, ४, ५, ९, २, ३, ६, २,
 ३, १, ४, ७, १, ७, ८, १, १, वां ३, ८,
 ६, १, १, ७, ५, २, ९, १, वा १, ३, १,

† 'ऋतो' इति पाठान्तरम् । ३= ३०, १९, 'अतनुम्' इति पाठ ।

२६,५,२,७, १५,६,१, २०,९,१,
 २, २, २, २, ७, ३, १, १, ५, ३, २, ४,
 २, ३, २, १, २, २, ४, ३, १, ४, ५, २,
 १, ४, १, २, १, ०, २, ५, ४, १, ०, ८,
 ६, १, १, १, ९, ५, २, १, ६, १, ०, ३, ४,
 १, ४, १, १, १, १, २, ७, २, १, २, ८,
 १, २, १, ७, २, २, १, २, ९, ३, ०, ३, ६,
 ३, २, ६, ३, ०, ९, १, १, १, ३, ४, १,
 ४, ६, १, ४, १, १, ३, २, का १, १,
 ४, ३, २, २, ५, ५, २, १, ५, तै १, ४,
 ७, ७, २, ३, ६, २, ३, ४, ७, १, १, ३,
 ३, ८, ७, ५, ७, ५, ६, १, १, ४, ७, ८, ३,
 ८, १, २, तैआ १, ७, ५, ५, ४, ६,
 ६, १, ०, ता १, ५, ५, ९, ६, १, ६, ४,
 १, ४, १, ५, ५, १, ६, १, ०, ३, १, १, ८, ५,
 १, ५, ७, ६, प २, ९, १, ०, ३, ८,
 जैउ ३, ४, ५, ७, गो १, १, १, ३,
 १, ४, २, ८, २, १, ०, १, ४, ३, २, ३, २,
 २, ४, ३, ८, ५, ८, ६, १, ०, -जम्
 वा. १, ०, ४, १, १, ९, गो २, १, २, ९,
 -जा श ९, ५, १, ६, २, १, ४, ६,
 १, ५-८, ता ४, २, ३, १, ३, ८, ५,
 -जाम् ऐ ५, ३, ४, चा २, ६, ५,
 २, ७, १, २, ८, ३, वा ३, ४, ३, १, ८,
 ४, ३, ४, ५, ५, १, २, १, ९, १, ४, २, २,
 १, ९, ता १, ०, ३, १, १, ८, १, २, ३,
 ५, २, ५-८, १, ०, गो १, १, १, ३,
 १, ४, ३, १, ४, ५, २, ५, २, ५, -मि
 ऐ २, ३, २, ४, २, ५ -ज ऐ २, ३, २
 श्रुतिवत्त्व- श्रु तां १०, ३, १
 श्रुतिवायगतान विमान- नान्त
 गो २, २, ५
 श्रुतिवत्त्व- य ऐ २, १, ८, वा २, ३,
 ४, १, ३, ६, ४, ४, १, ७, ७, १, १, २, ८,
 ८, ६, ३, ३, ४, का १, ४, १, १, १, तै
 १, २, १, १, १, २, ४, ३, १, ०, ५, ८, ७,
 ३, ७, १, ५, ६, -वो वै ३, ७, ८, ३
 श्रुतिवत्त्व- वती- तै १, २,
 १, १, ४

श्रुत्य- श्रु ता ७, ८, १
 श्रुत्वा श १, ४, ४, १, ८, जैउ १, १,
 ७, ६, १, ८, ५, ७, ८, २, २, १, १, २,
 १, ३, ४, ३, ३, श्रुत्वाऽइव वा ७,
 ३, ३, १, ४
 श्रुत्वन वही- हीम् ऐ ५, ९, गो
 ७, ६, १, ०, १
 श्रुत्(श-)>श्रा- -क्षा तै ३, १, ४, ५
 श्रुत्क्ष- क्ष जै २, ०, ८, -क्षम् जै
 २, ०, ८, -शा वा २, १, २, ४, का
 १, १, २, २, तैआ १, १, १, २, जै
 १, ५, ०, -क्षानाम् वा २, १, २, ४,
 का १, १, २, २
 श्रुत्क्षीका- का वा १, ३, २, ४, २, ४,
 तै ३, ९, १, ३, ४, जै १, ५, ०,
 -क्षाम्य तै ३, ४, ५, १
 श्रुत्(√श्रुत्->√श्रुत्)- श्रुत् ऐ १,
 ४, १, ३, १, ६, १, ७, २, ५, २, ८, २, ९,
 ३, ०, २, २, ३, २, ४, ३, ५, ८, २, ७, गोआ
 १, ३, १, २, २, २, ३, ६, गां ७, १, ०,
 ८, ९, १, ३, २, ४, १, ४, ३, २, २, १, २, ६,
 १, ४, शाभा ४, ६, वा १, ६, ३, २, ९,
 ३, ०, ३, ९, ४, २, ५, ४, ३, २, ३, ६,
 ५, १, २, ३, ७, ५, १, ४, २, १, २, १, २,
 २, ५, ९, ३, ३, १, ४, १, ०, १, १, ६,
 २, ४, ६, ५, २, २, १, १, २, ५, २, ४
 १, ४, ९, ४, १, ९, का १, ४, ३, ४,
 तैआ ८, ३, १, ता ४, ३, ५, १, ३,
 १, २, १, ३, जै २, ५, १, ७, ४, जैउ
 १, २, २, १, २, ४, २, १, १, ०, ३,
 १, ६, २, ९, ८, १, ८, २, २, १, ७,
 १, ४, २, २, १, ८, १, २, २, २, ५
 १, २, ४, सा १, १, ०, १, २,
 गो १, १, २, २-२, ४, २, २, ६,
 ३, २, ०, १, ४, २, -श्रु ऐ ५, २, ३,
 वां ६, १, १, १, ८, ३, २, ७, ४, वा ४,
 ६, १, १, ७, ता १, ५, १, ०, ५, जै
 १, ४, ६, -मिम् ऐ ६, १, चां ६,
 १, १, १, १, ७, २, ६, १, ४, २, ८, १, वा

१, ४, १, १, १, ९, १, ३, ३, ८, ७,
 ५, ४, २, ८, ५, ५, ७, २, ४, १, ५, १, ६,
 २, १, २, २, २, ५, ९, २, २, ६, १, ०, १,
 १, ५, २, ६, १, ३, ४, १, १, ३, १, २, ८,
 ३, १, ३, ३, ०, १, ४, ६, १, ९, वा १,
 १, ४, ४, २, ६, तै २, २, ६, १, ३, ३, ७,
 ५, ८, ३, १, २, १, १, ता ४, १, ४,
 ९, ८, ७, जै २, ०, ५, ३, १, ९, ०, १, ९, ९,
 गो १, २, १, ६, २, १, ५, २, ४, २, ५,
 २, २, १, ४, -म्य वा ४, २, ३,
 ७, नै ३, १, २, ९, १, २, प १, ५,
 -म्याम् ऐ ३, ४, ७, ४, ८, वा ३,
 ५, ३, १, ५, ४, ३, ४, ८, तैआ ७,
 ९, १, १, -च ऐ ३, ५, ०, ७, १, ८,
 ८, १, २, १, ७, ऐआ १, ३, २, २, २, २,
 २, ३, २, ६, शां ६, १, ०, ८, ६, ८,
 ९, ४, १, २, ५, २, ३, २, शाभा २, २,
 ३, ५, ६, १, ६, ३, ५, ४, ८, ८, १, १,
 वा ४, ४, १, १, ३, ६, ७, १, ३, ५, १, १,
 ९, २, ०, ५, ५, ५, १, ६, ५, ३, ४, ८,
 १, ३, ३, २, ९, २, ३, १, १, १, ०, १, १,
 ५, ४, १, १, ३, २, २, ३, ५, १, ३, ५,
 २, १, ६, ५, ५, १, १, ५, ६, ४, ७, ५,
 १, २, ८, ३, ३, ०, १, ४, ८, ५, २, तै
 १, २, १, २, ६, ३, १, ४, २, २, ४, ३,
 ६, ५, ८, ३, ७, ६, १, ८, ७, ८, १, २, ८,
 १, तैआ ३, १, २, ४, ७, ५, २, १, ०,
 १, ३, १, ता ७, १, १, ०, ७, १, ८, १,
 ७, ८, २, ४, ९, ८, ९, १, ५, १, ०, ७,
 २, ३, १, ६, ६, जै २, ०, ३, ७, ५, ३, ६, २,
 १, ०, ५, १, ०, १, ७, १, ९, ०, १, ९, ९,
 जैउ १, ३, ३, ३, ४, १, ६, ५,
 १, ५, ८, १, ८, २, २, ६, १, ६, २, १,
 १, ७, २, २, १, ८, २, ३, ७, ३, ७, १,
 १, ०, आ १, ३, ६, ९, गो १, १, २, २,
 २, ८, ५, २, ४, २, ५, २, २, ४, -वः
 वा ३, ९, ४, २, ५, ४, ६, ७, १, १,
 १, २, ८, १, ३, ५, १, १, ५, ६, ४, ७,
 ६, १, ३, ४, ३, ३, तै ३, १, ०, १,

† 'श्रुत्-न १' इति मुपा 'श्रु(क)नो नहो यस्या वा नृगणवदी ।' '√श्रु(ह)नो भद्र' इत्यस्मिन् 'ता ।' 'श्रुत् वतीम् इति सुतर्कः शेष इत्यस्य भाति ।

१४, तैआ २,९,१,१०, १, ११, १, -च ऽइव प १, २, -चम् ऐ २,१६, २२, ३,३, ७, ११, ३८, ७,५,८,१२, ऐआ ३,२,५, शा ३, ९, ५, ७, ६, १२, ९, ५, १२, ५, १८, ६, २६, ५, १४, शा १ १,४, ९, ४, १, २, ६, ३, २९, ३०, ४०, ३, २, १, ३८, ४, ६, ७, ११, १०, १, ३, ८, ११, ५, ४, १८, ७, १०, १३, १, ८, १, २, ९, ९, ५, २, ९, ८, ४, ७, का २, १, ३, १, ३, तै ३, ९, ७, ५, तैआ २, १०, १, ता ४, ३, ६, जै ३४, ९३, १८१, १८६, जैठ १, ४, ३, ३, १४, ४, १, ३, ६, ८, ५, सा ३, ९, १, प १, ६, २, १, गो २, ३, ३, -चम् षम शा ३०, ४, -च ञ ऐ १, १२, २, १६, १८, २०, ३, ७, ३४, ४, ७, ५, ३२, ३३, ६, १४, ७, ५, १६, १७, ३३, ८, १२, १७, ऐआ १, ३, २, ४, २, २, ३, ६, शा २, ७, ६, १०, ११, १२, १०, ३, १३, ३, ९, १८, ८, १४, २४, ३, ४, २६, ५, ६, २८, ५, शाभा ७, १४, १६, १९, २१, ८, ३, ४, ५, १२, ८, १३, १, शा १, ४, १, ३, ५, ५, २, ३०, ६, ३, ४०, २, ५, १, २, ३, ६, ३, १६, ४, १, ५, १७, ५, १, १६, ३, ४, ७, ७, ६, ७, २, ७, १३, १६, ५, ५, ५, १, ५, ६, ३, १, २०, ८, १, ३, ३, ९, ४, २, १५, १६, ५, १, ४८, १०, २, ६, ६, ४, ४, ५, ५, १, १, २, २, १, ४, १८, ११, ५, ८, ७, १२, ४, १, ४, ५, ८, ३, १०, १४, ७, २, २८, का १, १, ४, ५, १०, ४, ३, २, तै १, ३, ३, २, १०, १०, ४, ३, ६, ७, ६, ४, ८, ५, ६, २, १, ९, १, ३, ५, ४, ७, ५, १, ५, ३, ३, २, ५, ३, ७,

६, ३, २, १, ४, ६, ९, ८, ७, २, १, २, ५, ६, १३, १४, १, तैआ २, ११, १, १०, १३, १, ता ४, ३, ४, ५, १०, ९, १, १२, ६, ८, १५, ५, २६, प १, ५, ६, जै १०६, जैठ १, १, ७, ३, २, १०, १२, ९, २, ७, १०, १, ११, १२, ४, ८, ५, ६, १३, २, ४, १४, २, १२, ३, ६, ६, ७, ७, १, ६, गो १, १, ९, १२, २२, ३, ९, २, १, ७, ९, १५-१७, २०, २१, २३, ३, २, १, ९, ४, १७, २, ३, ४, ८, ९, १३-१५, २३, ४, ६, १५, १६, १७, १७, ६, ५, -चाड चा ता ११, १, २, -चाम् शा १, ४, ६, १०, १६, ९, १८, ३, शाभा २, १०, १४, १, शा १, १, ४, २, ३, २, १, ५, ५, ५, ५, ९, ५, २, १२, १०, ५, २, १, १३, ४, ३, ३, का २, १, ३, ८, तै ३, १२, ९, १, तैआ १०, १३, १, जैठ ४, ११, ३, १२, गो १, १, २, २, ९, २, ४, ३, १, ३, -चि ऐ. २, १६, ७, १६, शा ६, १२, शा ४, ३, २, ३, ५, ४, १, १, ५, ८, १, ३, ९, ५, ३, ता १, ५, १७, ५, ४, ६, जैठ १, ४, २, ४, ५, ४, ८, १४, २, ६, सा १, १, १२, गो. १, १, ९, १, २, ३, २, २, १, १, १०, -चिड चि ऐ ७, १६, -च ष ७, ५, २, १२, -चो ता ७, ७, २, १५, १०, ८, -चो तै १, २, २, २

शुक्रसु() ऐ ५, ३२, ३४, शा ४, १, १, ७, ५, १, ११, ६, २, १, ५, १, १, १०, १०, ४, १, ४, १५, २, ३, २, ३, ५, ८, ५, ६, जैठ ३, ४, ३, १, ६, १, २, ४, प १, ५, गो ३, ३, ३

शुक्रु ह्या- ह्या ङ ता १६, ८, ४, शुक्रपद- दामि जैठ १, ४, १, ५, ६

शुक्र- मि ऐ ३, ३८, शा १६, ९, शुक्रसु() ऐ ६, २४, २८, गो २, ६, ८, -कतारे ऐ ६, २ शुक्रु श्लोक- केन शाभा ३, ६ शुक्रु सम- म् शा ८, १, २, २, शुक्रु सम्मित- ता शा ११, १ शुक्रु साम(←गन्)- मगो वा ६, ७, १, ७, ८, १, ३, ५, १०, ३, ५, २, तै २, ७, ३, ३, ३, ८, २, ३, ३, जैआ १, ३, ६, ९, -माव् शा ८, १, २, २, -मानि शा ९, ४, १, १२, १, ६, -माभ्याम् वा ३, १, १, १२, ४, ४, ३, ६, ६, ७, ३, ६, ७, ७, १, ७, ७, १०, १, १, ४, तै १, ४, ४, ९, -मे ऐ. २, २४, शा ४, ४, ३, ६, ६, ७, १, ७, १०, १, १, ६, ३, ५, २, ५, २, २, २, तै १, ४, ४, ९, ६, ३, ९, जैठ १, ७, २, ३, १, ८, १, १, ३, ६, ६, १, गो २, ३, ९, -मै वा ९, ४, १, १२, शुक्रु सामन्- मनी जैठ २, १, २, १०, -सो जैठ २, १, २, ९, १०, शुक्रु स्तोम- मम् शा २६, १४ शुक्रग(च्छअ)न्त- न्ते शा ३, ५ शुक्रग(च्छअ)शीति- तय वा ९, ५, १, ६, ३, -ती वा ९, ५, १, ६, ३ शुक्रभूत- तम् ङी गो १, १, ९ शुक्रम- गेभ्य ऐ ५, ९, गो २, ६, १०, शुक्रिमय, गीर्ण- मियम् ऐ ५, १, ७, शा २, ५, ६, २, ६, ९ शुक्रयजु सामन्- मानि गो १, १, २८ शुक्रयजु साम गति- ति १, ४, ७ शुक्रयजु साम-नाहा(ङ ऽअ) निवत- ता ? दे २, ३ शुक्रयजु सामा(म् ऽअ)पर्वन्- वानि गो १, १, २७

† 'शुक्रि' इति कालिमुपा । ‡ 'शुक्रया' इति मुपा । § शुक्रलगात्मोरिति मुपा । S 'अद्भुतम्' इति शक्ति मुपा । 'अद्भुतम्' इत्यस्मान् भाति । ङिन्वो मयद् इकारगमयति सा, अर्थाय ? । 'कमी' (कृ+√मा+गिप)

ऋग्याज्य, ज्या(√यजू)- ३या शा
 ८, २, -ज्यौ शा ८, २
 ऋविबद्(√विबद्)- दम् गो १,
 २, २४, ३, १
 ऋवेद- द ऐ ५, ३२, ऐआ १,
 ३, २, शा ११, ५, ८, ३, १२, ३, ४,
 ९, १४, ४, ३, १२, ५, ४, १०, १,
 ६, १०, ६, ४, १, ५, ४, १, जैउ ३,
 ४, १, ५, गो १, ५, १५, -दम्
 ऐआ ३, २, ३, शाआ ८, ३, शा
 ११, ५, ८, ६, ४, १, ५, गो १, १,
 ६, १, ५, १६, -दस्य ऐआ ३,
 २, ५, शाआ ८, ८, जैउ १, १,
 १, ३, गो १, ५, २५, -दाव् ऐ
 ५, ३२, शा ११, ५, ८, ४, जैउ
 ३, ४, १, ८, ४, १, गो १, १, ६,
 -वे गो १, १, २५, -देन वा
 ११, ५, ८, ४, ६
 ऋड(शु) मन्त्र- म्नेष १, २
 ऋद्(गु) म्रय- य ऐ १, २२,
 शा ११, २, ६, १३, गो २, २, ६,
 -यम् शाआ १, १, ४, ६, ४, ४, ३, ४,
 ५, १०, ५, १, ५, -ये शाआ ४, ६
 ऋद्(ग) मूर्ति- तिं शाआ ३, ७,
 ऋनिधन्- म्ना जै १४३
 ऋजीव- पम् शा ४, ४, ५, २०, तै
 २, ५, ४, ३, ४, १ -पस्य शा
 ४, ४, ५, ३, १, १६, १७, -ष तै
 १, ४, ७, ४, जै १२७, -येण तै
 २, १, १, १, ६, २, १
 ऋजीविन्- विण ऐआ ५, २, ३ तै
 २, ५, ५, ४, -विन् शाआ ४, १, १,
 -नी ऐ ५, २, १, ६, १, १, १, ८, ऐआ
 ५, २, १, शां २५, ७, ८, २६, १६,
 तै २, ५, ८, १, तैआ १०, १, ९,
 गो २, २, २, १, ४, २, १, ५, ५
 ऋजु- जवे शा १४, १, २, २२, तैआ
 ४, ३, ३, ५, ३, ७, -ञ्जु शा ७, ५,
 २, १, १, १, २, २, २, तैआ ५,

३, ७, -जूनि श १०, २, १, ९,
 ऋजु कर्म(→मैव+अन्)- मंम् तै
 ३, ३, ७, १०, -म तै ३, ३,
 ७, १०
 ऋजु बलस(√कल्प्)- सम् ऐ २,
 ३, ३, ३, ३
 ऋजु ऋतुः- तु तै २, ४, ४, ७
 ऋजु प्रा ऐ १, २, ८, तै २, २, ८, २
 ऋजु नीति- ती ऐ ६, ६, शा
 २६, १०, गो २, ५, १२
 ऋज्वा(लुडआ)लिखि(त→)ता-
 -ता श १०, २, १, ८, ९
 √ऋञ्, ऋञ्जे तै १, २, १, १२,
 ऋञ्जे ऐआ ४, १, १
 √ऋण्, ऋण्वति तै २, ५, ५, ४,
 ऋण्व ण तैआ २, ४, १
 ऋण- णम् ऐ ७, १३, शा १, १, २,
 १९, ७, २, १-६, ३, ६, २, १६, का
 २, १, २, १४, तै १, ६, ५, ५, ३,
 ७, १२, ३, तैआ २, ४, १, ६, १, ७,
 १, -णान् तैआ २, ४, १, -णानि
 तै ३, ७, १२, ३, तैआ २, ४, १
 ऋण ष्युव- तम् ऐ ५, १२
 ऋण या- या ऐ ८, ११
 √ऋव्, ऋवीयते श ३, ४, २, ३,
 ऋवीयन्ते श ८, ६, १, १६,
 ऋवीयेत श ३, ४, २, ३,
 ऋवीयेरन् श ३, ४, २, ३
 ऋवीयमा(न→)ना- मान श ३,
 ६, २, ३
 ऋत्वे ऐ १, २७, ऐआ ३, २, २, शा
 २, ७, १८, १०, शाआ २, १७, ८,
 २, ११, शा २, २, ४, १३, ३, ४,
 १, ११, ७, ३, १, ४, १, ४, ३, ३,
 ७, ३, १, ४, ५, २, ३, १, १५, १,
 १०, ५, ३, ८, ११, १, ६, २, १, ३,
 ३, ८, ६, १४, २, २, ८, ८, १३, १,
 ९, २, ८-१३, तै २, ७, ४, १, १७,
 १ तैआ ४, २०, १, तां १६

८, ९, जैउ १, ६, २, ९, गो २,
 १, १७ ऋव- √ऋ द्र
 ऋत्वे गु||- गु, गु वा १, २, ४, १०
 ऋते-रक्षस्-क्षा ऐ २, ७
 ऋत, ऋतय-, ऋतव्य-, ऋतायव्,
 ऋति-, ऋतु- ऋत्या, ऋविज्,
 ऋविय, ऋव्य- √ऋ गद्
 √ऋध्, ऋधते जै १५६, ऋधोति ऐ
 १, ११, ३०, ४, २३, शा १३, ५,
 १, २, ३, ९, १०, तै १, ८, ८, ४, २,
 ३, ५, ४, ३, १, ४, ८, ३, ८, ९, ११,
 ९, ३, ऋधोति तै १, १, ३, २, ५, १,
 १०, ६, २, ३, १, २, ३, ९, ८, १,
 ता २, १, ३, ६, ३, ७, ३, १२, ३,
 १५, २, ३, २, २, ५, २, १५, १०,
 ९, १७, ८, ३, १८, १०, ५, २५,
 १४, २, जै १३९, १५३, जैउ
 १, १२, ३, २-७, ३, ४, ५, ५, गो
 २, ४, १८, ऋधुवन्ति ऐ १, १,
 वा २५, २, २६, १, १५, ता
 ४, १, ६, ६, ९-२१, २३, १,
 ५, २३, ३, ६, २४, ४, २, ३,
 १२, ४, १८, ९, २५, ५, ३, ६,
 ४, ७, २, १७, ४, १८, ७, जै
 ७२, ऋध्व तै ३, ५, १०, ४,
 ऋधुवत् तै ३, ९, ८, १, तां ८, ९,
 २१, ऋधुवत् जै ७२, ऋधुवाम
 शां ११, ८, २७, ६, जै १४७,
 आर्धो ऐ ४, २३, तै १, १, ५, १,
 ३, २, २, ७, ११, ९, ३, ता २५, ७,
 २, जै १३९, गो १, ३, १५, २,
 २, १, आर्धुवत् तै २, १, ५, २,
 जै १३२, आर्धुवत् तै २, ३,
 ५, १, २, ३, ३, ३, १, ४, ८, ९, ८, १,
 ता ६, ९, १७, २१, १७, १, १७, १,
 २०, १५, १, २२, १, ४, ४, २, २३,
 १, ५, २३, २, २४, १८, ८, २५, ८,
 २, ऋधुवत् तां १७, १, ८,
 ऋधुवत् ऐ ४, २३, ऋधुवत्

१ मुपा स्वरभावधिन्य । २ अजमुपा 'ऋजीवस्य' इति अपपाठ । ३ ऋजीवि इति मुपा । ४ ऋव स्वरधिन्य ।
 ५ √अर्धोति तिपि इति भा । 'ऋणम्' इति अ ६, ११८, २ ॥ =श २, २, ४, १३ । 'ऋत्वे गो' इति पाठ ।

जै १३२, ऋधुवाम तै ३, १,
 ४, ८, ऋधवात् श १, ९, १, १६,
 तै ३, ५, १०, ५, ऋध्याम श
 ४, ४, २, १२, ९, २, ३, ४१,
 ऋध्यात्स श ४, २, १२, ९, २, ३,
 ४१, तैआ ४, २, २, ३, ४, ५, २,
 ७, म १, ६, ९-१३, ऋध्याहम
 तै ३, ५, १०, १, आध्मं श १, ९,
 १, ४, तै ३, ५, १०, १.

ऋध्वते श १३, २, ५, २, १४, ३,
 २, १, ता ६, १०, १३, ११, ५, ८,
 ऋध्वन्ते सा ३, ४, ८, ऋध्वतै ता
 २५, ६, ५, ऋध्वत ता ६, १०, १२

ऋध्वा जै २०३
 ऋद्ध- ऋ तै ३, ११, ९, ३, -द्धा
 ता २३, १५, ५, २४, २, २, १२, ७,
 -द्धानि तै १, ५, ६, ६

ऋद्धि- ऋि श ४, ६, ९, ११, तै
 १, १, २, ८, २, ७, २, १, ३, ३, ८, ९,
 ता २२, ४, २, २४, १, १३, २, २,
 १४, १, २५, १४, २, ५, आ २, १५,
 ४, जै १३२, २०३, गो २, २, १४,
 -द्धिम् ऐ ४, २३, ५, २५, श
 २७, ६, तै १, ६, १, ८, २, ३, १,
 २, ३, ३, ८, ९, ७, ६, २०, ११, ९, ३,
 ता ६, ९, १७, २१, २१, १४, २०,
 २१, २२, १८, ८, २३, १, ५, २३,
 २, ३, २४, ४, २, ३, १२, ४, १८, ९,
 २५, ५, ३, ६, ४, ७, २, १४, ५, १७,
 ४, १८, ७, जैठ ३, ४, ५, ५, जै
 १३२, गो १, ३, १५, -द्धिया(द्धया)
 तैआ १, १, ३, -द्धी तै २, १, ९, २,
 -द्धी ता ५, ४, ७, १७, १ ८, -द्धया
 वा ५, ४, ७, -द्धया तै १, ६,
 १, ११, -द्धयाम् श १३, १, ७,
 २, तै १, ५, ६, ७, -द्धयै ऐ १,
 ११, तै ३, २, २, ५, ७, ७, ११, ४,
 तां २, १, ३, ६, ३, ७, ३, १२, २,
 १५, २, ३, २, २, ५, ३, ६, ९, १४,
 ८, ९, २३, १७, १, ७, १७, २, १, ३,

४, ४, २, ६, ७, १२, ५, २४, १, १३,
 जै १३२, म २, ८, ८, गो २,
 १, ५, १०

ऋद्धि काम- काम तै ३, ११, ९,
 २, ता २०, १, २, जै ७२, -मा
 ता २३, २३, १, २४, ४, १, -माय
 ता ८, ९, २०

ऋद्धि-परिमित- -तम् तै २, २,
 ८, ४, तैआ ५, १, १

ऋद्धिप्रागुभित- ते जै ७० पटिद्ध
 ऋद्धि-मत्- मान् गो २, २, १४

ऋध्व- ध्व तै २, ४, ३, ९
 ऋध्वन्- न्- तै ३, ६, ३, १
 ऋध्वक् श ४, ४, १२

ऋधु- -भव तै ३, ७, ११, २, २, १,
 -भव ऐ ३, ३०, शा १६, १,
 तै २, ६, १९, २, ता १४, २, ५,
 -धु ऐ ५, ८, ऐआ ५, २, १,
 शा २३, ३, श १२, ३, ४, ५, १३,
 ५, १, ११, तै २, ४, ३, १२, ता
 २१, १०, २१, -धुभि ऐ ६, १२,
 गो २, २, २२, -धुव्य ऐ ५, ५,
 शां २२, ९, श ८, ४, २, १२, तै
 ३, ४, १३, १, -धुणाम् ऐ ६, १२,
 श ८, ४, २, १२, तै १, १, ४, ९,
 तैआ १, ४, १, १५, १, गो २, २,
 २२, -धुव ऐ ६, १२

ऋधुधित्- -क्षा ऐ ५, १३
 ऋधु मत्- ते ऐ २, २०, श १४,
 २, २, ९, तैआ ४, ९, २, ५, ७, ११,
 -मन्तम् शा १२, ७, -मान्
 तैआ ५, ७, ११

ऋध्व- ध्व ऐ ३, ३४, तां ५, ४, १४,
 -ध्वस्व ता ५, ४, १३, जैआ २, ९,
 १-४, आ २, २०, १० जै २०

✓ऋध्व, अघति जै २०, अर्थ तां १३,
 ३, १, ऋधत्तम् म १, ५, ५
 ऋध्वन्- न्- ऐ ६, ३, १८, २२,
 ऐआ ५, १, १, शाआ १, १, श
 १, १, ४, १४, २, ५, ३, १८, ५, २,

३, ८, ५, १७, ३, १, ३, ४, ७, ५, ५,
 १, ९, ८, २, ४, ८, १२, ७, १, ४,
 १३, ८, ३, ७, ९, १, ४, १३, १, २,
 २, ५, ४, १५, १४, ८, ९, १, का २,
 १, ३, १७, तै १, ५, १, २, ६, १, ७,
 ८, ९, ७, २, २, ३, ३, २, ४, ७, ३, ६,
 ४, ५, १४, ५, ८, ८, ९, ३, १, १, ८,
 ७, ६, १०, १०, ६, १५, ३, ८, २, ३,
 १०, ४, २, तैआ ४, १३, १, ७, ४,
 १, १०, ६, १, ता १३, ५, १७,
 १०, १०, १५, ३, १६, १८, ६, १४,
 ९, १४, १९, १२, १, २, ३, जै
 २७, १६५, जैठ १, ९, २, ८,
 आ १, ४, ६, जैआ १, ४, ७, ५, २,
 १४, ४, गो २, ६, ४, -मम् ऐ
 ४, २२, ६, ३, १८, २, १, शा ५, ५,
 श २, ५, ३, १८, ४, ६, १, १३,
 ५, ४, ५, २२, ५, ४, १, ६, २, १, ५,
 ८, २, ४, ८, १२, ७, २, ३, का १,
 ५, २, १७, तै १, ६, ७, ४, ८, २, ४,
 ५, ६, २, ६, ११, ९, १५, १, ७,
 ७, ३, ७, ५, १३, ९, २२, ४, जै ३४,
 गो २, १, २३, ५, १५, ६, ३, -मव्य
 श ५, ४, २, ५, १३, १, ३, २, का
 १, ५, २, १७, तै २, ८, १, २ ३,
 ८, ३, ३, -मा श ८, २, ४, ८,
 १३, ३, ३, ७ तै ३, ८, २१, १,
 जै १८२, आ २, ४, ४-६, जैआ
 २, ४, ४, -मान् जै १८२,
 -माय तै १, १, ९, ९, -मास तै
 १, ४, २, २, -मे श १३, ५, ४,
 १५, -मेण श १, १, ४, १५, का
 २, १, ३, १७, तै २, ६, ११, ३,
 १५, २, -मै तै २, ६, ११, १०

ऋध्व- ध्व तै २, ४, ३, ९
 ऋध्वन्- न्- तै ३, ६, ३, १
 ऋध्वक् श ४, ४, १२

ऋधु- -भव तै ३, ७, ११, २, २, १,
 -भव ऐ ३, ३०, शा १६, १,
 तै २, ६, १९, २, ता १४, २, ५,
 -धु ऐ ५, ८, ऐआ ५, २, १,
 शा २३, ३, श १२, ३, ४, ५, १३,
 ५, १, ११, तै २, ४, ३, १२, ता
 २१, १०, २१, -धुभि ऐ ६, १२,
 गो २, २, २२, -धुव्य ऐ ५, ५,
 शां २२, ९, श ८, ४, २, १२, तै
 ३, ४, १३, १, -धुणाम् ऐ ६, १२,
 श ८, ४, २, १२, तै १, १, ४, ९,
 तैआ १, ४, १, १५, १, गो २, २,
 २२, -धुव ऐ ६, १२

ऋधुधित्- -क्षा ऐ ५, १३
 ऋधु मत्- ते ऐ २, २०, श १४,
 २, २, ९, तैआ ४, ९, २, ५, ७, ११,
 -मन्तम् शा १२, ७, -मान्
 तैआ ५, ७, ११

ऋध्व- ध्व ऐ ३, ३४, तां ५, ४, १४,
 -ध्वस्व ता ५, ४, १३, जैआ २, ९,
 १-४, आ २, २०, १० जै २०

✓ऋध्व, अघति जै २०, अर्थ तां १३,
 ३, १, ऋधत्तम् म १, ५, ५
 ऋध्वन्- न्- ऐ ६, ३, १८, २२,
 ऐआ ५, १, १, शाआ १, १, श
 १, १, ४, १४, २, ५, ३, १८, ५, २,

ऋध्व- ध्व तै २, ४, ३, ९
 ऋध्वन्- न्- तै ३, ६, ३, १
 ऋध्वक् श ४, ४, १२

ऋधु- -भव तै ३, ७, ११, २, २, १,
 -भव ऐ ३, ३०, शा १६, १,
 तै २, ६, १९, २, ता १४, २, ५,
 -धु ऐ ५, ८, ऐआ ५, २, १,
 शा २३, ३, श १२, ३, ४, ५, १३,
 ५, १, ११, तै २, ४, ३, १२, ता
 २१, १०, २१, -धुभि ऐ ६, १२,
 गो २, २, २२, -धुव्य ऐ ५, ५,
 शां २२, ९, श ८, ४, २, १२, तै
 ३, ४, १३, १, -धुणाम् ऐ ६, १२,
 श ८, ४, २, १२, तै १, १, ४, ९,
 तैआ १, ४, १, १५, १, गो २, २,
 २२, -धुव ऐ ६, १२

ऋधुधित्- -क्षा ऐ ५, १३
 ऋधु मत्- ते ऐ २, २०, श १४,
 २, २, ९, तैआ ४, ९, २, ५, ७, ११,
 -मन्तम् शा १२, ७, -मान्
 तैआ ५, ७, ११

ऋध्व- ध्व ऐ ३, ३४, तां ५, ४, १४,
 -ध्वस्व ता ५, ४, १३, जैआ २, ९,
 १-४, आ २, २०, १० जै २०

✓ऋध्व, अघति जै २०, अर्थ तां १३,
 ३, १, ऋधत्तम् म १, ५, ५
 ऋध्वन्- न्- ऐ ६, ३, १८, २२,
 ऐआ ५, १, १, शाआ १, १, श
 १, १, ४, १४, २, ५, ३, १८, ५, २,

†ऋधुन इति मुपा। तु = ऋ. १. ११०. १। अर्वाचीनमथयु लिपिभेदनं 'ऋध्व' इति पाठ उपलभ्यते। ऋध्व-गृह- अद

ए

एतौ तैआ ध,४०,१.
 एव(आ/१३), ऐति वा १, २, २, २,
 ४,१८, ४,५, २,३, ६,७,३,९,७,
 ३, १, ६, १४, २,१, १५, ७,१,
 १२,२,८, तै १,३,१०, ११^१, जै
 १,१,४,८, ऐतिऽद्व वा २६,
 १४^१,१५, आयन्ति ऐ १,२,७,
 ३,१८, ऐआ २,१,७, वा २,६,२,
 १८, ३, ५,३,३, ६,३,१०, ११,
 १३,४,४,८,२,१८, ९,३, १,२९,
 ३१, ४,४, ५,२३, ६,८,१३,१५,
 ५,२,३,४,४, २०, ७,२, १, १७,
 ९,१,२,१२, का १, ६,२,८, तै
 १,६,१,४,५,६, १०,५, २, २,२,
 ३, तैआ १,८,५,३, १४,३,५,२,
 १२, ता ४,३,४,५,६,१७, ६,८,
 १३,७,२,६,१०,५, १०, ३, १३,
 २३,४, ७,७,६, २८,८, जै १८,
 म २,६,७,८, सा ३, ७, ९, गो
 २, २, १६, आ यन्ति वा ९,
 २,३,४,७, का १, १,३,१, ४,१,
 तैआ ३, १८, १, ऐवि तैआ ६,
 १,२, १२, १, आवसि तै ३, ३,
 ११, ४, एथ जै २०९, ऐमि वा
 ११,५,१,४, १३, का १, ४, २,
 १०, जै १०२^१, जैठ ध, ६, ३,
 ३, आ एमि वा ३, १,२,१२,
 एम वा २,२,३,३, ४,१२,३,४,
 २, का १,२,३,२,४,९, तैआ
 ६,१०,२, एमसि वा २, ३, ४,
 २८, का १,४,२,१०, एयाव ऐ
 ७,१५^१,१६, वा ४,१,३,४, ११,
 ५,१,१३^१, एयन्त वा १,४,५,११,
 ४,१,३,१४, जै १८०, ऐपयसिऽ
 जैठ १, १,५,१, ऐतु वा १४,९,

४,५, तैआ १,३०,१^१,३२,१,३,
 १५,२, म १,६,३३^१, आ...एतु
 वा २, ६,१, ३९, तै २,५,१,२,
 ८,६,९,३,६,३,४,आ... (एतु) ऐ
 ३, ३४, आ^१ (एतु) तै २, ५,
 ८, १,८, ५,८, एताव जै १९८,
 आयन्तु तैआ ७, ४,३, म १,८,
 १, आ यन्तु ऐआ १,५,३, सां
 २०,४, तै २,५, ५,३, तैआ ७,
 ४,२, एहि ऐ २, ६, ३,३९, ४,
 ३१,७,१७^१, ऐआ ५,२,२, वा
 वा १,१,४,११^१, १२^१, २,३, ४,
 ३४^१, ३, २,४, १७, २०^१, ३,३,
 १०^१, ९,३,१६, ४,३,४,२,१,५,८,
 ५,२,१,१०,३,५,४, ६,३, २,७^१,
 ११,२,२,६, ५,३,१३, १२,९,३,
 ७,१३,८,३,४, १४,२, १,७^१, ५,
 ४,४, का १,२,३,१९,४,१,२,७^१,
 २,१,३, १५^१, १६^१, तै १, २,१,
 २२^१, ३,७,२, ३,२,५,८, १०,८,
 २, ३^१, ४, ९, १५^१, ११,५, ४^१,
 तैआ ४,८,१^१, ५, ७,१^१,६,१,३,
 ता ११, ११, १, जै ५२, ५३,
 ११५^१, १५२^१, १९०, २०३^१, २११,
 जैठ १,१७,२,६, ४, ८,५,२, म
 २,३,१७, सा २,६,१३, ३,१,७,
 ८,३, आ इहि ऐ ३,१५,४९,
 ४,२९, ३१, ५, १,४,६, १२,१६,
 १८, २०, ६,११^१, ऐआ १,२,२,
 सा १५,२, एत वा ३,९,३,१६,
 जै ५,६, ४८, ९५,१३२, १४३,
 १७४^१,१८०,१९०, १९९^१,२०४,
 २०९,म,२,३,५, आ (इत) वा
 २,७,२, २९, ऐव वा २,२,३,
 ३, का १,२,३,९,२,४, ४,१३,
 ३,४,९,४,१,१, ३,३,४,१२, ता
 २१ १२, आयन् ए ५ १^१, एम

वा १४,६,३,१, एयाव वा ७,२,
 २,५, तै १,४, ३,५, जैठ १,
 १,५,१^१, एयाताम् वा १,३,१,
 २७,१४,८,१५,५, एयु वा १२,
 ६,१,५, ता ५,६,७,गो १,२,६^१
 ३ए (आ/६^१) आ ईमहे वा ३,
 १,२,२४, सा १७, १७, २२,
 ९, तै २, ७, १२, ३, एमहि गो
 १,२,११^१, आयन्तु जै १९९

एत- तास वा २६,९
 एति- तौ ऐ ध, २०, -तै वा ८,
 १,४,८
 एति वत्- -वन्ति तै १,४,६,१
 एय ऐ ५,१४^१,६,३,२,३४, ७,१५,
 ८,१०, वाआ ध,१५,५,२,५,३,
 ६,१,९,२,१४,४,वा १,६,१,७,२,
 ३,३,१४,१६,३,३,२,६,९,३,३३,
 ४,२,१,३३, ३,४, २२,४,१,१४,
 ५,३,११, ८,७,२,१२, १३, १,६,
 २३,१२,५,२,१५, १३,५,२,१६,
 ८,१,९, १४,१,१, २१,९,१,१८,
 ३,१४, का १, २,२, ८, ४,२,३,
 ७,६,२,६, तैआ ४,२५,१,५,९,
 ११, ता १०,४,५, जै ४७, ४८,
 ५३,१३६^१, १४१^१, १४९, १७७,
 १८६,१९८^१, २००, जैठ २, ३,
 ३,६, ३,६,५, ८, ९, २, १०, गो
 २,१,२,१, एतोस् अद

एक,का- क ऐ २,६,३३, ३ ३९,
 ४,३,१,५,६,१३, ८, २१,२९,६,
 १८,१९,३४, सा २,९, १०,२^१,
 १६,२,२०,३,२३ ३,४^१, ५,६,
 ८^१, २७,१,२८,९,२९,७,वाआ
 २४, ७, १९, ११,४, वा १,१,
 ३, १०,४, १३, ३, १, २२,२,३,
 ३,१,२२, ५,४, ७^१,१२, ८,१,६,
 २,२,४,१,५,१, १ २^१, ६,२,१०,

† सम्बुद्धयर्थो निपात सा । ‡ 'इहैष्यति' इ यत्र 'इह' ऐष्यति' इह । एष्यति' इत्युभयविषयद्विभागो भवितुमर्हति । इहागमनविषयाया पूरुषस्य साधीयान् । इहप्रातिविषयाया निष्पष्टद्वयैव रूपम् । उभयत्र न दोषपत्ति । अस्मिन्नेव स्थले 'इहेयात्' इ । तत्रापि आड पररूपेण वा रूपसिद्धि । § एकत्र 'वा+इह' इति सा-पदच्छन्निन्य । 'उ+एहि इति पदच्छेद साधीयान् R ि द । § अयम् इति कालि मुपा ।

३,१,१,८,१०, ३,१९, २०,२,१,
 ३९,३,१०, १९, २२, ५,३,१२,
 ४,१७,६,१,११,७, १,४,४,३,८,
 ४,१०,९,३,३,४, ४,१,३,२,५,२,
 ५,१०,५,१,५,१३,१४,२,४,१२,
 १३,५,४,९, २३, ६,१,१,३,२,
 ३३,३,१,३,१,१६, ७,४,१,१९,
 ५,२,६,१०, ८,१,३,५,४,९,१०,
 २,३,५,३,५,१३,५,२,१५,१६,
 ५,८,६,५,८, ११,१,२,१३, १२,
 २,७,७, १३,१,३, ८,३, ५,२,८,
 १,३,१४,१,२,८,२,१, २१,४,२,
 ३०,४,३,६,९,२,१०, ७,१,३,१,
 ३३-३९, का १,२, ४,१, ४,३,
 १,२, २,१,३, १,१६, २,१,१,४,
 तै २,१, ९,१, ३, ६,१, ४,१,
 ९,८,२,६,४, २,६,६, ३,८,८,४,
 १६,१,९, १५,१, तैआ १, ८,३,
 १२,१,२३,१, ३, ११,१, १,१४,
 १,३,४,२,१,६,५,२,८,८,१,२,
 ३,४,५, ९, १०,४, १०, १,३,
 १०,१,३, ता ४, ७,७, जै १७,
 १२८,१५०, १५५, १६०,१६५,
 २०९, जैठ १, १,३, ३, ११,२,
 ७,८,९,१०,२,२,३,१,२,४,१,
 ३, १,३, ३,९, ३, १,२, २,५,
 ९, २, ५, १२,६, ३,२, आ १,
 २३९, व ४,१, गो १, ३,१५,
 २,२,२२,३,९,६ १,६-क इहव
 मा १,१,३,२,८,३, १२, ५,२,४,
 १०,११,१,२,३, का २, १,३,१,
 तै १,६,३,१, -कम ए १, २५,
 २८,२,३२,३,४, २५, २८,४६,
 ५,३,३,३,७,२९, ऐआ १,२,३,
 घा ६,१२, ८, ९, ११,१, २४,
 १, २५,१, शाभा ४,९, ५,४,
 ५,७, १६,८,३,६, वा १,१,४,
 ७,२, १,३, ५,१, २३,६, ३,३,
 ८, ३, १६, ९, २, १६, २, १,१,
 १४,२,२,४,२५, २,१,२,१,३,२,
 १४,५,१,२,१, १०,६,३,३, ३,

१,१,१०,३,९,१९,४, ११,२,१,
 ३,२,४,११, ३,२, ६,४, ८,४,१,
 ७,२,८,४, २६, २७,५, २,१०,
 ४,३,२,७,१०,५,५, १३,६,८,७,
 ५,१,५,७,१०,२८,२, २,३,३,१,
 १, २, ४-९, १०, ११, ५,२५,
 २६,४,५,६-१२, ५,४, ३, २३,
 ६,१,१,३, १२,३, १,४३, ७,१,
 १,१५,२६,२,१५,२,४,१४,४,२,
 २९, ८,१,१,६, ९,२, ३,६, १०,
 १,१,४,२,२,१,६,९, ४,१,४,५,
 ८,९,१५,२१-२३,३,२१, १२,
 २,२,२३,३,२, १, ५,१२, १३,
 १,३,८,४,३, ७-१०, १४, १,१,
 ३३,३, १,२,४,२,१८,२३,३,१,
 २,४,३,४,३,८,४,१,६,२,४,
 ५,१५,१,२,३,८,९,१,८,५, का
 १,१,१, १०,२,१,३,१,२,४,३,
 १७,५,२,९,६,३,३, २,१,१,४,४,
 १, तै १,१,६,८,५,५,६,६,४,५,
 १०,१, २,८,३, ५,७, १०,९,४,
 ३,१,२,९,२, २,४, ६, २,७,३,
 ७,१,३,७,११,८,४,९,२,२,१,
 तैआ १,२,३,७,३,८, ३, ११,
 १,२, १४, १,२, ५,१,३,६,२,
 ६,३,१,४,२,५,३, १०,१,१,३,
 १०,२, ता ५,४,१४,७,७,५,जै
 १५, १६,२४,३४,३७,५३,६३,
 ८९, १०२, १०८, १४३, १४७,
 १६९,१७३,१८२, १८६,२१२,
 जैठ १,२, १,४,३,१,२, ६,२,६,
 २,२,१,२,४,१,३,१, ३,४,५,
 ३, ६,४,१,२, ५,५,६,४,११,१,
 ७, १०, १२, १, २, ४, ६, ८,
 १०,१२,१४, आ १,६१,२३९,
 २,२३,१९, जैआ १,६१,२३९,
 गा २,१,५,६,५,३, ५,६,१,१५,
 ७,१,८,१, ३,१, ३, ७,८, मा १,
 ३,६, २,६,९,१३, व १, ३,३,
 ७,४,७, घ ५, गो १, ३,१६,
 २०,४,२४,५,५,६,२३,२४,

२,३,२३,४,१४, -कमूडइव का
 २,१,४,१, -कमूड कमू शा. २६,
 १७, तै २,१,६, ७, १०,६, सा
 ३,९,५, -कया ऐ १, १२, २५,
 २,१८,६,१४, झा १८,१२,२५,
 ८, शाभा ३,६, १२, ८, वा २,
 ६,१,२६,३,३,२,१३,४,४,१७,
 १९,२५, ४,४,१, १५, ५,२,३,
 ५,५,५,११, १०,४,३, १५, १८,
 १२,७,३,१३,१४, १३, ८,३,१,
 १४,६,१,११, का १, ६, १,१६,
 तै १,२,२,२,३, ३, ३, ६,८,४,
 ७,६,४,८,५,६, तैआ १, ११,७,
 १०, ५,२, ता २,४,१,५,१,६,
 १,७,१,९,१, ११,१, १२,१,
 १३,१, १४,१, १५,१,१६,१,
 ३, १, १,२, १,३, १, ५,१,
 ७,१, ८,१, ९,१, १०, १,११,
 १, १२, १, ५,६,४, ८,८,२२,
 २३, २५, ३,४, व ३,२, जैठ
 १,१२,३,५, १८,१, १०, गो २,
 ६,५, -कममात्र वा ७, १,२,२२,
 १२,२,३, ३, -कस्मिन् ए ७,५,
 शाभा ४,३, ४,४, वा ५, १,५,
 २८,१४,४, २, २२, -स्मै वा १,
 ७,३,६,७, १३, २,१,५, ३,५,२,
 तै ८, १५, ३, १६, १, ९,
 १५,१, ता ६, २, १, -कह्य ऐ
 ३,२३, शा १२, १, वा २,४,४,
 ५,६, ८, ३, ४,२, २,४, २३-
 २५, १२,९, २,३, का १, ३,४,
 ३, तै २,६,६,२, जै १३९, जैठ
 १,१,१,६, १२, ३,७, सा ३, ९,
 ५, गो २, ३, २०, -कह्या गो
 २,३, २०, -कह्यामू ऐ १, १६,
 का १,६,२,४, ता ५, ५, ७, जै
 १३७, -कह्य ऐ ३,२३, वा १२,
 ८, २,११, व ३, २, -का ऐ
 १,१,२५, २,३२, ३,२९, ४,१,६,
 १,२४,३२, घा ३,७,८,५,११,५,
 १८,२,२६,१७, २९, १,७, ३०,

एक चक्र- क गो १,२,२, -कम्
 तैआ १,११,७,३,११,८
 एक चत्वारिंशत्- न् श २५, ८,
 श १०,४, ३, १५, -तम् ऐआ
 ५,३,०
 एक चर,रा- रस्य श ३,८,३ १७,
 -ताये श ३,८,३,१८
 एक चितिक- का श २,४,३,३
 एक चन्द्रम्- न्द प १, ३, ता
 ७,७,५, -न्दा जै ११८
 एक जु,चा- नम् तैआ १, ३, १,
 -आम् प ४,३
 एक च- साय श १,२,३,५, वा २,
 २,१,२०
 एक तम,मा- तमाम् श १२,१,३,
 २२, -तमेन श १,६,३,२३, का
 १,१,४,२४
 एक तर-या प ३,१
 एक तुम्() श १,२, ३,१, का २,
 २,१,१५, तै ३,२,८,१०
 एक पञ्चक- क ऐ ५, ३३,
 -त्रेर्णा ऐ ५,३०
 एक नोमु(ख-)वा- म् तै ३,
 ७,५,६
 एक ता- ता श १४, ४, ३,२६
 -ताम् ऐआ १,४,२, जै १६९
 एक वृषपराध- -वर्म् सा ३,३,३
 एक त्रिगु(-सत्+उट्)- श श ३,
 १,४, २३, ८,४, १,२१, ३,१८,
 -शा तै ३,११,०,४, -सपु तै
 ३,११,२,४
 एक त्रिदश- न्द शां २,५,७, श
 १०,४, ३,१८, ११,६,३, ५,१४
 ६,९,३, -ता ऐ ७,१६, श ८,४,
 ३,१८
 एक त्रिदश(र-)ता- रया श
 ३,१,४,२३
 एक त्रिद- क तां १६, १६,१,
 जै १३८, १६४, -कम् तां ५,
 १०,९, -त्रेण जै १३८

एक दक्षिणा- णा जै १३९,१४३
 एक देवस्य,त्या- त्य ऐ २, ६, श
 ४,१,३,५,६,६,१,८,९,१,१५,
 २५, -तम् शां २८, ९, श २,
 १, १, १८, का २, १, ४, २०,
 -स्यया श ८,७,३,८, -त्या शा
 २८,९, श १,६,२,२२,५,१,३,
 १४, का १,६,२,२, तै १,३,४,५
 एक-देश- श गो १,१ २८
 एक धन- नम् साआ ४,०, श
 ११,४,१,१
 एक धन विद्(√निवृ)- दे ऐ
 १,२६, श ३,४,३, १८, गो २,२,४
 एक धना(नऽअ-)य रोधन- नम्
 साआ ४,३
 एक धन,ना- ता ऐ २,२०, श
 ३,९,३,३४, -नाम् श ३,४,३,
 १८,९,३,२७, -नासु ऐ २,२०,
 -नै श ४,५,१०,७
 एक धनिन्(न+रिनि)- निन
 श ३,९,३,१६
 एक धा ऐ २, ६,३, ३३,५,३२,
 ऐआ १, २, ३, ५ २, शा १०,
 १, शाआ ५,३,६,२०, श १,
 ६, ३, २२, ७, ५,१, १८, ५,१,
 ३,६, ९,५,२,७,१०,१,४,१,८,
 १२,७,३, १३, १४, ८,१,२,१,२,
 २८, १३ २,१,५, का १, ४,३,
 १५, तै १,३,१,४,६, ३,२,७,
 ४,५, ६,७, ६,१, १,३,१, १०,
 १,७,६,४,८,५,६,६,१, ७, ७,८,
 ४,३,२,८,२,६, ६,२, ना २, ५,
 ४,११,२, ४,८,१०, १६,१५,७,
 ८,२२,३,३, १०, २, जै ३७,
 १५, १६९, १६६, त्रि २, ५,३,
 ७,८, ३,६,५,४, ११,१,१०,
 प २,३, गो १,३,१५,४, ६,७,
 एक धा भूय- म् श १४,८,१३,
 १,२
 एक धार- र्देण तां १४,७,७

एक धिष्य- पया श ४, ६, ८,
 १८
 एक धुर- नम् तैआ १,११,७
 एक-नक्षत्र- नम् श १३,८,१,३,
 -त्रे श १३,८,१,३
 एक नामम्- मान ऐ २,२७
 एक नीह- -डम् तैआ १०,१,३
 एक पञ्चाशत्- न्द शा २५, ७, ८,
 श ६, २,१,३,७, -तम् ऐ ४,
 १९, शा २५,८
 एक पाद्(→पद्)- पद तै १,
 ५,१,५, -पद तै ३, १,५,१०,
 -पाव ऐ ५, ३३, श १४,६,
 १०, २, ५, ८, ११, १४, १७,
 तै ७,५, २,३, ३,१,५,१०, तां
 १,४,१२, प १,३, गो १,२,५,
 ३,१,२
 एक पदा- -इया ऐ ६, २४,
 -दा ऐया ५,२, ५,३, १, श
 ८, २,४, १, १०,५,४,८, -दा
 ऐ ६,२४, ७,१, तां १२,१३,
 २२, ६, २, ९, -दाम् ऐ ६,
 २४, ऐआ १, ५, २, -दाम्
 ऐ ६,२४
 एक पदी- दी श १४, ८, १५,
 १०, तै २, ४,६, ११, तैआ १,
 ९,४, -दीम् श ४, ५, २, १२,
 एक पाद- देन गो १,२,८
 एक पादि(दिन्-)नी- नी गो
 २,४,१५, -न्या गो २,४,१५
 एक पर्याप्त- स तां ३०,९
 एक पपु- शौ शा १०,७
 एक पाति(निन्-)नी- न्य ऐ १,
 १९, तां १५,३, १६,४
 एक पाति ता- सायि शा २४,६,
 ७,८
 एक पाय- त्रा ऐ २,२७
 एक पुण्डरीक- -कम् ऐआ ३, २,
 ४, श १४,९,१, १४
 एक पुय- प्र जै २,२,३,२

८,४,४,१,२,३, -व्याम् श ८,
 ४,४,३, -व्यो श ८,४,४,५^१
 एक विंश-सम्पुद्- दम् श ७,१,
 २,१५, ८,५,३,८
 एक विंश स्तोम- म श ५,४,१,
 ६, -मानाम ता ६,१,११, -मैन
 श १३,५,४,१५
 एक विंशा(शऽआ)पवन- न
 ता १२,१३,८
 एक विं(शिन-→)शिनी- नी तै
 ३, ८, १९, १, ता २१,४,१३,
 -नीम् तै ३,८,१७,२
 एक विंशो(शऽउ)व्य- क्यानि
 ता २१,१०,४
 एक विंशति- तये श १३,५,१,
 १४, -ति ऐ १, १९, २२, ३०,
 एआ १,१,४,४, २,५,१, शा
 ११,६,१४,५,२,५, १,३, ७,८,
 शांआ २,६, श ६, २,२,३,४,
 ३६,७,१,२, ७, १,१, ३४, ३५
 २,१६,१७, ८,५,३,६,९, १, १,
 २६,३,३,१९,४,३,७, १०, ५,४,
 ६,९,११,१३,१९, ११,२,६,१०,
 ११, १२,२,२,६, १३, १, ७, ३,
 ३,३,७,९,१०, ४,४, ५, ११,५,
 १, ३, ३, ११,४, २६, तै ३,
 ८, १०, ३, १७, २,२०,२,२१,
 १३,४, १२,५, ७, तं २४, २,
 २, जै १४७, प ३, १४, ३,४,
 गो १,४,२०,५,२४,२५, -तिम
 ऐ ४,१९, श १, ३,५, ११,९,
 ४,३,५, १०,४,३,१३, २०, १३,
 ४,४,११,५,३, ४,४, २५, तै ३,
 ३,७,१,८, १०,३, -तिम्ड तिम
 श १३,५,१,१४, -तौ ऐआ ५,१,
 १, -व्या ऐ १, ३, ५, ३०, श
 ८,४,३,१३, तै ८८
 एक विंशति कपाल- ल तै १,

७,७,३, -लस्य तै १,७,१०,६
 एक विंशति कृत्वस्() सा १,
 ५,८ कृत्वस् टि द
 एक विंशति गृहीत- तेन श २,
 २,२,६
 एक विंशति-दक्षिण- -णेन ता
 १६,८,२
 एक विंशति घ्रा श १०, ४, २,
 १६, १३,५,३,४, तै ३, ७,४,८
 एक विंशति निर्बाध- -ध श ६,
 ५,१,२,७,४,१,१०
 एक विंशति सस्य- म् गो १,१,
 १२
 एक विंशत्य(-तिऽअ)नुगान- म्
 शा २,२३,१९
 एक विंशत्य(तिऽअ)रत्नि- लप
 श १३,४,४,५,११, -ति तै ३
 ८,१९,१, ता २१,४,१३
 एक विंशशा(-तिऽआ)हाव- म्
 शां १६,७
 एक विध- -धम् श १०, २, ३,
 १७
 एक वीर- र जैउ २,२,३,१
 एक वीर्य- यौ ता ५,१,१२
 एक-वृक्ष- -क्षे सा ३,३,३
 एक वृत्- -त् श १३,२,१,५
 एक वृप- -वम् आ जैआ २,१६,
 ४, -पेण सा ३,५,२
 एक वृपन्- -व्या तै २,४,७,८
 एक वृपम्- -मम् तै २,४,७,८
 एक वंशमन्- -मना श १, ३, २,
 १४
 एक क्याक्या(न-→)ना- -ना श ६,
 २,१, २७, ३३,७,४,६, ७,२,४,
 २८.
 एक ग्रास्य- स्य जैउ ३,५,२,३
 एक गाम्(तन्डट्)- तऽ श
 १३,२,१,६,६,८, तै १,७,६,४

२एक शत- -तम् ऐ ७,१८, ऐआ
 १,२,२,५,२,२, शा ८, ६, १८,
 १०,२५,७,८, श १०,२, ६,१०,
 १३,२,१,६, -तम्ड तम् श १३,
 २, ६, ८, -तस्य शा २५, ८,
 -ताय श १३,२,१,५, -तेन शा
 ८,३, तै १,७,६,४
 एकशत तम्- म ऐआ १, २,
 २, शा १८,१०, श १०, २,४,
 ३, -तम् श १०,२,४,८
 एकशत-तम्- -मी शा ८, ३,
 २५,७, श १०, २,६, १,२,११,
 १२,१४
 एकशत घ्रा श १०,२,४,१,२,
 ३,४,६,८
 एकशत विध- -ध श १०, २,
 ३,१४, ४, ३, ७,८, ५,१६,६,१,
 १२, -धम् श १०, २, ३, १८,
 ४,७, ८, ६, ७, ९, -धस्य श १०,
 २,३,७, -घा श १०,२,६,१३,
 -घात् श १०,२,३,१८, -घेश
 १०,२,३, १८, ६,१२, १३, १५,
 -धेन श १०,२,४,८, ६, ७
 एक शफ- फ श ७, ५, २, ३३,
 -फम् श ४,५,५,८,७,५,२,३३,
 १२,७,१,५,२,८, १४, ४, २, ८,
 तै ३,९,८,२,११,४, -फस्य श
 ४,५,५, ८, -फा श ८, ४, ३,
 १३, १३, ३, ४, ४, तै १, २, १,
 २६
 एक शलाकु- -क्या श २,५,२,६,
 वा १,६,१,५
 एक पट्ट(टिन्डट्)- -ट्टे श १०,४,
 ३,१३
 एक पट्टि राध- म् तां २४,१८,
 १,३,८
 एक सस्थित- -त गो १,२,९
 एक सप्तति- ति श १०,४,३,१६

† = अ ४, २२, ६, ७, 'एकशय' इति पाठ । अन्वेषां च पदानां तत्रैव पाठभेदो शाराभावेन द्र
 त्तरथाप्यत्र पित्त । ‡ = अ ४, २२, ५, 'एकशयम्' इति पाठः । § 'आ श्लोकशत' इति मुपा स्वरनिन्द्या
 आभेकशत' इत्येव सापीशान् इत्यतः । उ तै, श(८,४,३,८ एकादश) द ।

एक सभ- -म श १४,१,३,९.
 एक-सा(मन्-→)झी- -झी जै २४
 एर-सुक्त(सु/वच्)- -ता गो २,
 ६,६, -के शा २४,२
 एरुतोम- -म जैउ ३,१,४,१२
 एरु तोम-भागा(-ग ऽ अ-)नु
 मन्त्र- -न्त्रेण जैउ ३,४,४,७
 एर स्थ,स्था- -स्थ शां १०, २,
 -स्थम् श ६,६,१,८, ८,७,२,३,
 ९,३,१,१४,४, ३, २, -स्था शा
 १८,९,२९,५, गो २, ६, १३१,
 -स्थाम् श ६,६,१,८,८,७,२,३,
 ९,३,१,१४,४,३,२, जैउ १,१२,
 ३,५
 एक रक्षणा- -स्त्रयवा श ३, १,२,
 २,२,२,३,१
 एर हसु- -स श १४,७,१,१२,१३
 एक हावन- -न गो २,१,१७
 एर होवृ- -ता तैआ ३,७,१, -तारम
 तै २,३,७,१, -त्र तै २,३,६,४
 एकाक्रिन्(क+आक्रिन्च्)- -नम्
 ता १९,११,१०, २०,१२,४, ५,
 -क्रिने श ३,४,४,९, -की श १२,
 ८,१, २१, २,२१,२८, १३,२,६,
 १०, ५,२,१२, १४,४, २,३,४,
 ३०, तै ३,९,५,४
 एकाक्रिनी- नी श ४,२,५,२१,
 -नीऽइव शां २४, ६ ८
 एका(कडअ-)क्षर,रा- -र गो १,१,
 २५,२६, -रम् ऐ ३, १२, ता
 ११,३,६,१२,१३, २७, जै ७४
 १६८, -रा ऐ ३,२५, २८, ५,
 ३, ता ४,३,३,१५,१०,१३,२७,
 १५,२, १४,८, जै १०२, १६८,
 गो १,१,२२, -राम् तै २,८,८,
 ४, ता २०,१४, ५, -रेण ऐ ५,
 ३, श ५,२,२,१७, ता १२,

१३,२९, जै ७४.
 एकाक्षर गिधन- -न ता ४, ३,
 ३, १५,१०,१२
 एकाक्षर द्वयक्ष(र→)रा- -म्
 ऐआ १,३,३,६
 एका(कडअ-)तिधि- -धि ते ५,
 ३०, -धियु ऐ ५,३०
 एका(क-)दनु(-दान+ड्)- -दा
 शा १२,८, श ३,८,१,३,८,४,३,
 ८, १०,४,३,२२, ११,२,१,३,६,
 ३,७,१३,२,५,४,१४,६,९,५, तै
 ३,८,२१,२, -शभि ५ श ८,४,३,
 ८,१३, १,१,१६, -सम् ता ६,१,३,
 म १२,१९, शा तै ३,११,२,०,
 -शान् गो १,१,५, -शानाम् श
 ११,२,१,४, -शानि श ३,८,४,
 १, -श तैआ ५,१२,३, -शेन ता
 ६,१,२, -शेषु तै ३,११,२,२
 एकादश्री- शी श १,४,१,३७,
 ११,२,५,६, तां १६,१,१२,१९,
 ४,३
 एकादशान्- -श ऐ १,१०,२,२,
 १८,३७, ३, २२,५,१२, ऐआ
 १, ३,४, २, ३,६, ५,३, ४, शां
 ३,२,९,२,१०,२,३, १२,६,१४,
 २, ३, १६,४, २५, ८, २७,३,
 श ३, ८,१, ३, ४,१, ४, २,
 ३,९, ५,७,२,५,३,१, १२,६,१,
 ३,७,२,२,३६,३७,३,१२,
 ७,४,६,८,३,४,११, ९,४, ३,७,
 ५,१, ३२, ३३, ११,१,६, २५,
 २६ २,१, २,६, ३,५, १२,८,३,
 २८,२९, १३,०,५,४, ३,३,८,
 ९,६,१,४, २,४,६,१६, १७,१४,
 ६,९,३, तै १,५,३,४, २,६,५,७,
 ७,१,३,३, २,७, ५,८,२१,६,३,
 ९,२,४, तैआ १,९,३,३, ता ६,२,

५,१७,११,२,१८,१०,७,२०,२,
 ४,२१,१०,२३, जै १३३,१३९,
 ५ ४,३, गो २,१,१८,२, १३,
 ५,७, -शभि ऐ ३, २८, तां
 ३,९,१,१०,१, ११,१, १०,५,
 ९, -शभ्य ता ३,२,१,३,१,४,
 १,५,१,६,१,७,१
 एकादश कपाल- -ल ऐ १, १,
 श १,६,३,१४, ५,५,१, १,९,६,
 ६,१,२,१२, ७,२, १८, ता २५,
 १४,१,४, -लम् ऐ १,१, २,२,३,
 शां ४,१,३,४, ७,१, १९,१, श
 १,६,३,१४,५,२,३,६,७,५,१,३,
 १,३,३,१, ४, १,१०, ५,४, २९,
 ११,१,५,५,४,३,५, तै १, १,६,
 ५,१,९,२, १, १,५, ६,७, ७,२,
 १,३,७,३,३,५,८,६,३,३,१,४,
 १४,८,१२,१, जै १६४, गो २,
 १,१२, -लस्य तै १, ७, ४, ४,
 -लान् ऐ २, २३, तै १, ५, ११,
 ४, ता २१,१४, १८, -लेन श
 ५,५,१,४, तै १,५, ११, ३, तां
 ५,१०,१०
 एकादश प्रा श १०,४,२,११
 एकादश पुस्तक- -पस्य तैआ १,
 ९,१,१७,१
 एकादशचं(शडञ्च)- -चम् ऐ
 ८,२, -चौं शा २९,३
 एकादश स्त्रीक- -स्य तैआ १,
 ९,१,१७,१
 एकादशाक्ष(शडअक्षि)- -क्षम्
 ऐ ५, ३०, गो १,१,२१, -शे
 ए ५,३०
 एकादशा(शडअ)क्षर,रा- -रम्
 ऐ ३,२२, ता ८,५,१,१२,१३,
 २९,जै ७४,गो २,३,१०, -रा ऐ
 २,२,३,१२,२८,८,२, शा ३,३

† 'एवस्ता' इति मुपा चिन्त्य । ‡ कालि अज स्वरपाठस्तु प्रमाद एव । अन्तिमस्थले W इत्यस्वापि ।
 इत्स्वरागुरोपादन समावेशोऽभिप्रेत । अमिमकण्डिकासु 'पद्यविशत्या ** सप्तविशत्या •' इत्यादिहृदयदशानाम् पूरणार्थोऽन
 पेश । पर तैव 'त्रयोदशभि ... पद्यदशभि •' इत्यादियु दशान्तस्या-तोदात्तवदशोत्तरपूरणार्थकभित्तेऽर्थे उदप्रत्ययो
 मतः स्यादित्युमीयते ।

१०, २, हा १, ३, ५, ५, ७, ३, २४, ३,
 ६, ४, २२, ४, १, १, १०, ३, २, ८, ५,
 ३, १, १२, ८, ३, ४, ११, ५, १, १०,
 ९, ४, ३, ७, ५, १, ३२, ३३, १०, २,
 ३, २, १२, ७, २, १८, १३, ३, ५, ४,
 ६, १, ४, ५, २, ४, ६, १५, १७, तै
 ३, ८, १२, १, ता ६, ३, १३, ८, ४,
 ३, १४, ५, १९, १८, १०, ७, जै
 १००, १०२, १३३, गो २, १,
 १८, ३, १०, -रागि ऐ १, ६, तां
 १५, १२, ७, -रेपु ऐ ४, ४^१
 एकादशाक्षर गिधन- -न ता
 १४, ५, १९
 एकादशाक्षर द्वय(द्विअ-)क्षर-
 -रागि वा ११, १, ६, ४^१
 एकादशा(अअ)रति- सि शां
 १०, १, -तिम् श ३, ६, ४, २०
 एकाद(शिन्-)शिनी- नी वा
 १३, २, ५, २, ३, ३, ८, ६, १, ६^१, तै
 १, २, ५, १, ३, ८, १९, १, ९, २, ३,
 ता २१, ४, १३, -नीम् शा १०, २,
 १२, ७, ८, वा ३, ९, १, ४, तै १, २,
 ५, ३, -न्या वा १२, ८, वा ३, ९,
 १, ४, तां २०, २, ४, -न्याम् प
 ३, ७, -न्ये वा १२, ८, -न्यौ
 वा ३, ५, १, ३
 एकादशानी पञ्च- शव ता १७,
 १३, १३
 एकादशे(अअ)वर- रेपु वा
 १३, ६, २, ६
 एका(कअ)नुपान- -म् आ २
 २०, १८६
 एकात्र(कात्अ) त्रिंश(त्+अट)-
 शां तै ३, ११, २, ४, -नोपु तै ३,
 ११, २, ४
 एकात्र त्रिंशत्- त् गो २, ३, १०
 एकात्र-विंश- शा तै ३, ११, २,
 ३, -नोपु तै ३, ११, २, ३
 एका(कअ)घन- -नम् वा १४, ५,
 ४, ११^१ ७, ३, १२ -ने जै ६२

एका(कअ-)रति- म् वा ११, ७,
 ४, १
 एका(कअ)राम-ता- -ता वा
 ११, ५, ७, १
 एका(कअ-)दर- -म् तैआ १,
 ११, ७
 एका(काअ-)एका- का म २, ३,
 २१, तां ५, ९, २, २३, ६, ४, -काम्
 तां ५, ९, १३, -काम् तां
 ५, ९, १, ४, ६, १३, गो २, ४, ९,
 -के म २, ३, १३
 एकाह(कअअहन्)- -ह ऐ ६, ८,
 १७, शां २१, ५, २४, २^१, २५, ३,
 ११^१, १४, २७, २^१, २८, १०, २९,
 ५, ८^१, ३०, १०, शांआ १, २, २, १६,
 १७, १८^१, वा ४, ६, ८, २०, १२,
 २, २, १२, गो १, ५, १, २, ५, ११,
 -हम् ऐ ६, ८, तै २, १, ६, ५, तां ४,
 ४, ७^१, गो २, ५, १, ४, -हस्य ऐ ६,
 १७, शा २१, ५, वा १२, २, २, १२,
 गो १, ५, १, २, ३, १२, २०, ४, ११,
 ५, ११, -हा ऐ ८, ४, -हानाम्
 शां २५, १३, -हे शां १९, २,
 २५, ११, १२, वा ४, ५, ४, १४,
 जै १६८
 एकाहन्- हनि जै ४५^१
 एकाहा(हअ)तानु- -न शां
 १९, ८, २०, २, २४, २, २५, ३, ११,
 शांआ १, ३, वा १३, ५, १, ९
 एकी/भू, एकी भवति श १४,
 ७, २, २८
 एके(कअ)एक- क वा ६, १,
 २, ३०, १०, ५, २, २२
 एके(कअ)एक- काम् श २,
 १, २, १४
 एके(कअ)क, का- क ऐ २, २९,
 वा २, ४, ४, ६, ३, ४, १८, ४, ६,
 ९, ७, २१, १०, ५, ३, ३, ५, ११, १४,
 ४, २, २२, का १, ३, ४, ४, तै १,
 ६, ८, ९ -कअन् जै ७४ -कम्

ऐ ३, ११, ६, १९^१, ३१, ऐआ ५, १,
 ६, शां १५, ३^१, ४^१, शांआ २, २, ५,
 २, वा १, ७, ३, ६, ७, ४, ५, ६, ५,
 १०, ६, ८, ५, ७, १२, १७, ५, १, ८, ५,
 ४, ५, ३, ८, १, ४, ४^१, ७, १, ४, १०, ५,
 ४, ५, १४, ४, २, १२, १७, ३०, तै
 १, ६, ८, ९, गो २, ३, १०, ६, १^१,
 ६^१, ९, ५, १०, -कया ऐ ३, १८,
 तां ५, ६, ३, जै १३७, -कस्मात्
 तै ३, १०, ११, ४, -कस्मिन् श
 ७, ५, ३, ९, १०, ८, १, १, २, ७, १,
 ४, -कस्य शां ५, ७^१, वा १०,
 ४, २, ५, ७, आ १, गो २, १,
 २५ ६, ६^१, -कस्या वा १४, ६,
 १, २, -कस्ये वा १७, १, जै
 १८, -का शां १७, १, जै १२९^१,
 गो २, २, १०, -का गो २, ६, ६,
 -काम् ऐ १, २३^१, शां ८, ८, ३०,
 ७, वा १०, २, ५, १३, ४, ४, ४^१,
 तै १, २, ६, ४, जै. १८१, जैठ
 ४, ८, ३, १, गो २, २, १०, -केन
 ऐ ३, ४२, वा २, ५, २, २२, ६, २,
 ४, १४, ४, २, १७, जै ९५
 एको(कअअक्य-)क्या- -क्या गो
 २, ६, ६^१.
 एकोक्य- क्य गो. १, ४, २०
 एको(कअ)च्यु(त्+)सा- सा
 गो १, ३, १६
 एको(कअ)ति- तय वा १२,
 २, २, ४
 एको(कअअ-)त्तर, रा- र्म् वा १०,
 २, ३, १७, १८, तै ३, ८, १६, ०,
 -रा वा १३, २, १, ५, जै १२९-
 एको(कअ)दय- यान् गो १,
 ४, २०
 एको(कअअन)ता- -ना वा ११, ५
 एको(कअ)न विंश- -श गो
 १, ५, २४
 एको(कअ)पराम- -मात् गो
 १, २, ५

† यव नल योर्भेदाद् द्विविध्यम् । ‡ = 'एकोतय' इति वा (१२, २, २, ४) पाठ ।

एको(कडउ)ल्लुक- -केन तै. १,६,
 १,२;१०,१;७,१,८.
 √एज्, एजतेऽइव जै. २५; एजति श.
 ३,१,३,२८; छ, ५,२,५; ११, २,
 ६,२; एजति श. १,५, १, २५;
 तां.२०,१६,१; जैउ. ३,४,३,६; ९;
 एजन्ति श. ३, १, ३, २८; एजतु
 श. छ,५, २,४; १छ, ९,४, २२;
 एजत गो. १,१,४.
 एजयति श ७,५,१,९.
 एजन्- -जव श. १२, ८, १, २१;
 १छ,९,१,४; तै. २,५,१, १;६,३,
 ५; -जन् जै. ३४.
 एज(ल+क→)क्कु!- -क्वा: तै. ३,
 १०,१,४.

पु(आऽज्य)ज्या(√गज्)- -ज्या: श.
 १,७,३,१४; तै.३,५,७,६;६,११,
 ४;१२,२.

पु(एत→नी→)णी- -णी: तैआ.७,१
 पुन-ग्व- -ग्व: तै. २,८,७,११.
 पुनवा- -वा: श.३,१,१८; -शन श.
 ७,२,३,८; -शभि: श.३,३,४,८.

पुर्व श. १,६,२,३; २,२,३,३;९,४,
 १२;३,४,२; छ,१,३,४;११,५,१,
 ४;१३;का.१,२,३,०;४,९,४,१,१.

एत-२ए द.

एतत्- -वृ. ए. १,२,३;४;६;७;
 ८;९, १०; ऐआ. १,१,१;२;३;
 ४; शां. ६, १३; ७,१; १८,२;
 २छ,३;२५, १२; २७,६; २०,३;
 शांआ. १,१;२;३;४-६; शा.१,
 ५,३,९-१३;१४;१५;१६; ४,१;
 २;३; का. १,१,१,२;३;५; ७;९;
 २,१;५;६; तै. १, १,२, १;४;
 ६;९,४; ६; २, १, ७; २०; २,५;
 तैआ. १,२,३;४;३,३;५, २;५.

३;८,४;९,५;१०,७; १२,२; तां.
 १,६,५,८,१७; २,१६,३; ३,१३,
 २; छ,१,१; २०, १५,८; १६,२;
 ६;७; जै. ४;८;१०;११;१४;१७;
 १८;२०; २१; २३; ३०; ३४;
 ३५; जैउ. १,१,२, ३;६; ३,५;६;
 ८;५,५;६,१; ३; १४,४,६; आ.
 १; व. १.१;२; ४-६; सा. १,
 १,१३;१०;२,५;४,२१;५, ५;१०;
 ११;६, १;५;६;७,१; मं. १, १,३;
 ३,९;२,३,१४;४,१३; सं. ३; गो.
 १,१,१२; २८; २,१५; -तम् ऐ.
 १,३; ७; १६; २८; ३०; २,३;
 ११; ऐआ. १,१,१;२, ३,१; शां.
 ३,२;९,५;८,८; शांआ. १, १;२,
 ३;१५;१६; ३, ३; ५,७; ६,३;
 श. १,६,२,७; ७,२, २३;४,१८;
 २१;८,१,५;३,२२;९, ३,२; ५,१,
 १,१०; १६; का. १,१, ४,३; ५;
 १५;१६;१८; २, १,१; ३,१२;३,
 १२;३,२,९; ३,९;४,२; तै. १, १,
 ३,४;३,२,३,५,३; ९,१; २;३;४,
 १०,३;४; तैआ. १,१०,७;११,७;
 २४, ४; २६,७; २,९,१; ३,११,
 २;३;४,५;१२,७; तां. २,१७,४;
 ६,१,१;१३,९,५;१४,९,१२;१६,
 १२,१;२१,४,९;१,२;१०,५;११,
 २;१२,२; जै. ३;८;९; १४; १७;
 २२;६०;७८;११२; ११७; १२७;
 १४६;१८०; जैउ. १,१, ४,१;२,
 ३;४;५;६,१,१८, ३,२; २, २,
 २,३; सं. ५; म. २,१,१६; व.१,
 ३;७;३,७; गो. १,१,२,४; ३६;
 ३८; -तया ऐ. १, २८;२९;३०;
 २,१६;२०;२४; ३,३;४; शां. ८,
 २,१६,७;१७,१; शांआ. २,८;९;

१०; छ,४; ७;८;९; १२,८; वा.
 १,६,२,७; ३,१,४, २०;२२;२,३,
 १५; १९,४, १०;१५; १६; ३,२,
 १३;७,३,१,११; का.१,२,१,३-
 ६;४,१,२२; ५,१,१८;२, १६;३,
 ७;२,२,३,७;१३; तै. १,८,५,५;
 तैआ. १,६,३;७,५;९,५; तां. २,
 १,४;५;२,२;४, २;५,४; ६,२;७,
 २;३;४;५; जै. ८;१४८; २०;३;
 २१२; व. २,१;३,२;३;४;५;६;
 सं. १; सा. १,४,१२;१४; गो. १,
 १, ११; २२;५,२५; २,४,१६६;
 -तयो: ऐ. छ,२६; श. छ, ३,१,
 १५; १९; ५,५,४; ७,४,१, ४३;
 ४५;५,१,१८; तैआ. ५, १०, १;
 जै. १;१०३;१२१; सा. ३, ७,५;
 ९;९,१; -तस्मात् ऐ. २,४१; ३,
 ४१;५,२५; ऐआ. १,१, २; २,३,
 १; शां. २८, ४; शांआ. १,८; ५,
 ३;६;२०; वा. १,५,३, १४; ७,४,
 १९;८,३,६; २,३, ३,७; ३,२,१,
 ११;२८;३, २,७,४,१, २२;५,२,
 २;३; ६,४,६;८; का. १, ४, ३,
 १३;६,१,२४; तै. १,४,७,१;३,
 ३,१०,३;८,१०,४;९,७,१; तैआ.
 ८,१,१;२,१;३,१;७,१;५,१; तां.
 १६,१,३;१३,३; जै. ४,७; १०८;
 १२७;२०;३; जैउ. १, ५,१,३; व.
 १,७; गो. १, १, २९; -तस्मिन्
 ऐ. २,३४; ३, २०; ४१; छ,१२;
 २१;५,२;२१; ऐआ. १, १, ३;२,
 १;४;२,३; शां. १३,३;२छ,५;
 २७,४; शांआ. १,१;५;२,१;१६;
 ६,३-१८;७,४; ८,१; वा. १, ९,
 २, २८;३४; २,३,१,९; ३,४,३,
 १८;१,३,१३;८,१,१४; छ, १,३,

† 'एवति' इति मुषा. नितराममुद्रः । ‡ 'एदन्वा' इति मुषा. विन्त्य । 'एतच्छब्दयोव एतन्नशब्दः'
 इति च तत्र ऋभाष्यविरोधात् सा. -विमर्शविन्त्यः । उ. = ऋ. १,१५,२ । § (भा+इत्), सा. ए. (१,४०९), Pw.
 प्रथम्यनुगारिविरोधवगमनायैकिकियामप्याहल्लो प्रान्ता एव वयम् । वस्तुतः 'एत्' (LOI) इति प्रेषणार्थवम् आदर्श-
 योऽहमभ्ययमिति ऽऽह. टि.ए. २,२६६ द. । § 'एतश्' इति G. पाठो वस्तुतः मुद्रणमादृशोऽयं श्रेयः । 'एतया'
 इति च पा. । सकारः पूर्वस्मिन् पदे नेयः ।

७,२,४,११,४,३,१०,४,१३, ७,
 २,३,६, का १,४,२,५, ६,४,७,
 २,२,३,१७,१८, तै १, १, ४,३,
 २,६,२,३,१०,९,२,२,३,७,३,३,
 ७,८, तैगा ८,७,१,१०,१३,१,
 ता ८,१,६,१६,१०,२,१७,७,२,
 वै ७०,११८,१६६,१६८,१८६,१
 ३,१,जैउ १,१,६,१,१,३,८,८,१,
 २,२,४,२,१०,८,८,३,२, -तक्षी
 शाआ ७,१,२,१२,४, स १, ८,
 ३,१०,९,३,९,२,३,३, ४,११,
 १४, ३,४,२, १०,११,१२, ५,३,
 १७,७,३,१,२, का १, ४, १,९,
 १२,५,१,१८, २,१६, १७,२,१,
 २,१२,२,२,८, तै १, ४, ४, ५,
 -तक्ष्य ऐ १, ३, १०, २, २६,
 ३३, ३,८,४१, ऐआ १, १, १,
 ३,४,३,१^०, २, २,४, सां १,४,
 १०,३,१९,७,९, २३, २,५,२,
 ९, सांआ १,८^१,२, २,४,६, १६,
 १७,१८^३,३,३,७,१^१,२, सा १,६,
 ४,२०,७, ३, २०,२, १,१, ७,२,
 १०,११,४ २, २४, ३,१२, ३,१,
 २,१८,३,१९, का १, १,२, १२,
 २,२,१३,४,१३, ३,१,७, २,११,
 ३,२०,४, ३,१६, ५,१,३,२२,२,
 ३, ६,१, २, २,१, तै १,१,६,४,
 ३,२,७,४, २,४, ३,१,२,४,१,३,
 ६, १०,५, ११ १, ३,९, १४,४,
 १८,१, तैआ १,२,६^७, २,१४,
 १,१५,१,५,४,१,८, १३, ११,२,
 ६,२,१, तां ७,६,१२, १२,४,
 २५,२,७, १३,३,८, १३,२०,१३,
 ९,२,७,३६, १६, १०, ३, १३,१,
 १७,७,१, २१,८,३, जै ४, १८,
 ८८,८९, १३३, १३७,१४४,
 १५०,१७०^१ जैउ १, ६,१,६,
 १,६,३,८,९,१,६,८, १०,१,२,
 २,३,१,१, प ३,१,११, ७,१,२,
 सा १, १, १०, ५,९, २, १, ५
 -तक्ष्या सा ७,१,१,२,७, का १,

३,१,१, ४,३,१३, तैआ १, १०,
 ७, -तक्ष्याम ऐ १,१४, २,१६,
 ३,१८,८,१०^१,१२; १३, सां ७,
 ५, १०, ७, १०, २६,४, २८,४,
 सांआ ६,१, ७, २०^१, २१,८,४,
 सा ३,६,३,१५, ७,४,१, १५,७,
 ३,१, २३^१, ४,१, १६, २,३६,५,
 २,१५^१, १६^१,३१,३७^१, का १,
 २,१,६, २, १,१, १३, तैआ २,
 २०,१^१, तां ५,९,२, १६, १,९,
 १०, जै ११७, १४९, प २, ४,
 ३,७, गो १,२,९, -तक्ष्य ऐ २,
 ३३,५,२०, सांआ १,८,८,१०,
 ११, सा १,७,३,२०,२,३,३,१५,
 ३,२,३,१५,१९,४,१,८, ८,२,५,
 ९,४, २५,५, १,३,६, ३,४,९,७,
 ५,१,६, २८, तैआ ६, ९,१, जै
 ८९,११८,१२४, १८२, जैउ १,
 १३,१, ४, -ता ऐ १, २, १०,
 १३^१,१६^१,२१,२४,२५^१,२८,३०,
 ऐआ १,३,२^१,२, ३, ३^१, सांआ
 १,४,२,७, १०,१२,७, १,२, ८,
 १२, १३, १४^१, ५,८^१, सा १,६,
 ३,१८,३०, ९,१,१७, २,१,२,१-
 ३,४^१, ५,१३^१,४,१०, ३,२,१,३,
 का १,१,२,१,२^१,७,४,१०,२,२,
 ४,३,२३,४,१०,११, ३,२,२, तै
 १,१,६,३,८,६, ३,२,६, ५,३,४,
 १,२,५, ९,७, २,२, ४,३, ३,३,
 ४,५,६,११,८,९,४,२१,४, तैआ
 १,३,३,४,१,३,२२,९, २४,१,२,
 ३,२६,४,२,२,१, १,१,१, ७,२२,
 १,२३,१, ता २,१,१, २,३,१,
 ५^१,२,४^१,३,५,४,२,१ ४,९,२,५,
 १३,१,२, जै १३,१४^१, २०,४,७,
 ५३, ६४^१, ८५, ८८, ९०, ९१,
 १६८^१, जैउ १,१,७,१, ३,३,७,
 ७,३,६, ७, ११,२, ११^१, १२,३,
 १,१८,२,१,३,१०, सा १, ३,५,
 २,६,१०, प १,६,२, २,३,६,७,
 १०,३,७,१२, स १^१, ३, गो २,

२,७, -गान् ऐ. १,२०, २, २०;
 २३^१,५,१८,६,१९,७, ३०, ऐआ
 १,१,२, सां ६,१०,२८,१,सांआ
 १,४,१, ७,२१, स २,१,१,१२,
 ३,२, ३,४, ३,७, ३,८,२, ४,१९,
 २२,९, ३, १५, का १,१, १,८^१,
 १०,३,२,२,३,१६, ४,८, ४,२,५,
 ६,२,३, तै ३,८,१४,१, १८,७,
 ९,२,१,११,२, तैआ ६, ७,०,२,
 ६,१,७,४,१२, तां ७,१,७, १^१,
 ५,२४, १७,१, ५,८,२३, १७,२,
 २०,१,७, जै ६,२८,१६८,१८७,
 १८६,१९८, जैउ १,२, ३,७,७,
 ६,२,१, प २,३,१०^१, सा १, १,
 १५,२,१०, म २,३,१८; गो १,
 ३,८, -तामि ऐ १,९,२, ९,१८,
 २३,३२, ३,६, १८,४७^१, ऐआ
 १,३,४^१, सां १३,२,१६,११,२२,
 २,७,३०,११, सांआ, १,५,२,२,
 ६,१४,५,२,१२,२,७, सा १, ७,
 २,५,३,८,८,१,१९, २,१,२,१८,
 ३,१,४,१,४,११,३,३,३, ११,९,
 २,१,७, ७,१,३,७, का १, १, ३,
 १२,२,१,९, १०,११, ३,३,४^१,४,
 ३,४,५, १,५^१,३,३, तै १, १, ६,
 ३,४,६, ७^१, २,२,१^१,४,३,४,१,३,
 २,४,९,३,५,१२,४, तैआ २, २,
 १,७,१,४,४२, ५^१, ५,२, १३,४,
 ७,७,१^१,८,१३,१०,१, ता ५,८,
 २^१,६,६,७,७,६,१,७,८,१४, १७,
 ९,२,७,११,२३,१२,९, १६, ११,
 ४,१२, ४, २०,१,५, १५, जै ६,
 १५,५३, ६४, ९५, १२०, १४०,
 १४७,१६०, १६८, १८२, १८५,
 जैउ १,१,६, ६, २,०, ५,१,७,३,
 १४^१, म २, ५, ८, आ १^१, सा
 १,४, २, ६, २,१, ७,३, २,६, प
 ५,१-१२, गो १,३,२,१, -तामि
 ऐ १,२,१०^१,२१,२४,२५,३०,३,
 ४, सां ३,८,८,४, ५^१, २,४,१०,
 ३,१६,७,८,१९,५,२३,२,२८,२,

तै १,५,१२,१, तां २३,१८,३,
 जै ९०,१२१,१६५, वै २,११,
 प २,१०, सा १,५, ९, -तै ऐ
 १,९,७,१, ३, २८, ४२, ४७,४८,
 द,१५,१८,१९,२७, तां ८, २,
 १३,३,१७,८,२२,४, तांभा २,
 २,१६,४,१४,५, ३,६, २०, वा
 १,६,३,३६, २,३,४, २४, ३,३,
 ४ २०,५,४,३,६, १,९, १०,७,२,
 १,८,२,२३, ४,२, ५,७, ४,२,७,
 ५,१,२,२, का १,१, ४, १४,४,
 ३,१४,५,१,५,३,१, २,१,७,३,
 ४, तै १,७,२, ४, ३, ४,७, ३,
 १२,५,४, तैआ १,२,१,६,२,२,
 ७,१,८,१,५, ५,३, १०,२, तां
 ७,८,१४, १४,३,१०,९,२७,११,
 २३, १,५, ८, २,२१, २,१,५,९,
 जै ६३, १६८, प ५, १, सा १,
 १,१५, सा ३, गो १,१, ६,२,४,
 -ती ऐ १,२९, ३०, २, ३,७,६,
 ७, सा ५,१,१२,४, २४,५,२,६,
 ७, तांभा १,५,२,५,११,५,४,
 ८, ११, वा १, ६,३, ४,१, ७,२,
 २२,२४,२,३,४,३, ३,२,२,१४,
 ३,४, २२,४,१,२,१, का १,१,४
 ७,३,४,१०,५,२,५,६, ३,१०, तै
 १,४,६, १, ३,१०, १०,२, तैआ
 १,१०,४,५,६, १,०,६,४,१, ता
 ४,५,११,५,७, ४,१,३, ११,४,५,
 १८,८,५,१६,१४,९,२०, २,३,३
 ५, जै २, ५, ६, ११९, १३२,
 जैठ १,७,२,३,५

एतव(←एतव,हृदय)न- नम्,द
 ऐ २,६,११, ७,५,१२,१७,२२,
 ऐआ २,४,३, तांभा १, १,
 ७, २,७, १६, ४, ११, १७, वा
 ७, ५, २, ७,११, १३,२,४, का
 १, १, १, ३, २,३, १, ३, १,
 ८, २८, ६,१,३०, २, १, १,३,
 २,२,५,३,२,३, तै १,४,३,४,५
 २,१,३,५, ३,१,१,९,२, २,५,३,

१०,४,७,५,६; तैआ ५, २, ७,
 ८,२,१, जै ४८,९३,११४,१२७,
 १६८,१८०,१८५,२०७, जैठ १,
 १२,२,६,८,३,३,६,४,१०,४,५,
 -नम् ऐ १,१,३,५,१०, १३,
 ऐआ २, ३, ३, तां ६,३, ४,
 १२, ८,३, १२, १,१९, ३,२,५,
 १,२,८,६, तांभा १, २, २, १,
 १६,१,७, ३,६,४, १,२, १३,
 का १,१,१,१,२,३, ४, ५, १,२,६,
 ७,३,१,८, तै १,१,२,१, ३,७,
 ४,१,५,१,७,८,२, २,५,४,३,
 ६,१,३,३,५, तैआ १,५,२,९,२,
 ४,२,३, २, २,४, ४, २,५,३, २६,६,
 ७, तां १,३,१,६,९,१०,७,७,
 १०,८, १,४,२,३,५, १,६, ५,१०,
 १३,२,१७,५, १, जै ३,८, ५,८,
 ९,११, १८, २६, ६,३, ६, १,
 २६, जैठ १,१,४, ७,३, १,१,३,
 ४,३,२,४,३,४,५, वा १,३,५,७,
 २,२,९,१०, ३,८, म १,६,५,
 ६, सा २,३,२,९, ११, ४,४,५,
 ७, गो १,२,१,५,३, १०, -नया
 का २,२,३,७, तै ३,१,४,२, जै
 १८६, जैठ २,२, १, ५, -नयो
 ऐ १,१, २,३,२,२, ६,१,४,७,
 १, ऐआ ३,१,१, वा ७, ४, २,
 २९, तै १,१,५,६, ८,५, तां ७,
 १०,३, जै १५,१७, १०१,१०३,
 १३०,१४७,२०६, वा १,१,४,१,
 १६०,२४८,३७६,७,३८२,४६५,
 ४९२,३,५११, ५१२,५,४,२, ८,
 ९ १०, -ना ऐ ३,४८, ६,१३,
 २,१,ऐआ २,१,७,श,१,१,१,४,
 २,१,८,३,१,३,७, ४,१,४,५, का १,
 १,१,३,५,१,५,७, ६, ६, ६,२,
 १,३,२,४,७, तै ३,२,१, २,५,
 १,२,३,६,११, ता १,३,११,७,
 जै १,८,७, ११७, १२०, १८२,
 प ३,७, -नान् ऐ १, २, ३, २,
 १२,१६, ३,१, ३, २०, २२,२,४,

तां ११, ३, १६, १,३, २,१,६,
 २,७,१, तांभा १,५,१,२,३, वा
 २,३,४,२,३, ४,२, २,४, ७,२,२,
 २,१,३,२,६,४,१,४,३,०,५,२,२,
 ५,६,१,४, वा. १,१,१,१,३,४,९,
 ४,१,१,७,५,१,१,८, २,७, १,१९,
 २,६,७,८, तै १,१,८, १,३,४,
 ४,५,३,४, ६,५,६, ९,४,९, ३,
 ६,३,२,७,६,७, तैआ ५, ७, ४,
 ५, तां २,३,४,९,३, ७,५,१,३,
 ६,५, १,८,९, १,४,८, ३,१, १,७,
 १,१०,२,४, जै ६,१,४,१,८,२,७,
 ३,७,६,५,८,५,८, ९,४,९,९,११९,
 जैठ ८,६,२,१, प १,४, सा ३,४,
 १०,११, गो १,१,२,४, -नानि ऐ
 ६,१,८,७,२,३,२,सा १,३,४,१,
 ५,३,२,५, तै ३,२,३,१, ७,६,३,
 २,२,३, तैआ ५, ४, ११, -नान्
 ऐ ६, ३,५, ७,१, ८,८, ऐआ
 १,४,२,५,१, वा ३,७, १,६,७,
 तांभा ८,७,१,३, वा ४,५,७,
 ४,७,१,१,४,२, ४,३,२, १०,३,२,
 ९,४,१,८,१, ४,२,५, १,३,२, वा
 २,२,९,३,७, ११, १,५,६,२,३,
 ४,९, १०,११,१२, तै १, ५, ६,
 ५,६,५,२,३,३,९,६,३,४, तैआ
 ५,७,१,२, ३,४, ९, ९, १०, ४,
 १०,१०,१, जै ५,३,१,३, १,७,६,
 १८०, प २, १, सा ३, सा २
 ६,९, म १,१,६, -ने ऐ १, २,६,
 २,९, ऐआ १,२, ३, सा १,६,८,
 वा ७,४, १, ४,३,४, २,२,९, का
 १,३,१,१०,२,१०, तै ३, ३, ७,
 ६,९,८, जै ३८, -नेम ऐ १, ६,
 १३,३, २,४, २,९, ३,१, ५,१,४,
 ६,१२, वा १,३,३, २,१, ६, वा
 १,९,२,२,१, ८, १,२, ३, १,४,५,
 ५,१,८, का १,१,१,३,४,२,३,३,
 १,२,४,१,२, ४, ३,१,७, ५,३,
 १०, २,१,४,२, तै १,१,१०,६,

१,३९,७,४,१,२०, का १, २,४,
 ५,१३, ४,१,१३,३,४,२,१,२,८,
 ३,१६,२,१,१६,२०; तै १,३,४,
 ५,६,३, १०,७,६, २,७, ३,३,८,
 ११,१०,१,४, तैआ ५,४,१, तां
 १२,१२,३,४, १३,१,८, २,३,४,
 १४,७,६,९,९, १२, १४, १४,५,
 ७,११,५,१५,१०,३, १६,५,२४,
 जै ३,६२,८८,१२८,१३३,१३६,
 १४५, १४९,१५४, १५६, १८५,
 १९२,२११, जैठ १, ३,२,८,३,
 २,४,६,१,१, ७,१,१, ८,१,१,९,
 १,१,१०,१,१, ३,४,२,७, प ३,
 १, गो २,३,५, -ह्रींणि वा १२,
 ३,२,५, गो १,५,५
 एतर्हि तन-ना जे २०३
 एतर्हि (हिंउरइधि)धि- धिपु जे
 १२८.

एता युम्- ष्क्, गु जे १४७१,
 -दशम् वा ७,४,१,२२
 एता दुशी-दी श ५,५,२,८,९
 एता धत्- वत् शांआ ३, ६, ६,
 १२, वा १,६,३, २३,२६, ९,
 १,२८,२,१, ४,११,१२, १३, ३,
 ४,२३, ३,२,१, ३४, ८,३, १८,
 ४, २, २, १४, ६, १, ३, ३, ९,
 ५,१,२४-२६,१०,५, ३,३,६,७,
 ९, का ११, ४, ११-१३, ४,१,
 १७, तै १, १,९,५, ३,७,४, ३,
 ३,६,६, तैआ १,२५, १,२६,६,
 ५,३,४, जै ११७,१५१, सा ३,
 ८,५, -वत् वा १०,६,५,४, जै
 १९४, -वत्ता ऐआ १,२,४, सां ६
 १२, वा २,१,४,१४, ४,१,२,५,
 ३,५,६, जै ६४, -वत्ति वा ३,
 ९,३,२७, -घन्त ऐआ २,२,२,
 सां १४, वा ६,२,१,१५,१०,
 ४,३,२०, तै १,१, १०, ४,३,४,
 २,४, २,४, ७, ४,१, जै १३३,
 -वन्तम् वा १०,६,५,४, -वन्ति

वा ७,३,१, ४३,१०, ४,३,२०,
 जै १३३, -यान् ऐ. २, १३;
 शां ५,८; वा २,४,२,२१, ३,१,
 ४,२३,८,१,३,४,१, ४, २, ५,४,
 ५,७,५, ६,१,३, १७,३, ३,२३,
 ८,१,२,१०,६, १, १०, ९, १,१,
 ४३,३,३,१८, १०,५, ३,५, ११,
 तै. १,४,७,७, ३,९,२, २,११,६,
 १, तैआ ३, १२,१, ५,६,३; तां
 ३,४,३,१३,३, ४,१,५, जै ६३,
 गो १,२,१५,२,१,२६
 एता वती- ती ऐआ २, ३, ४,
 वा १,६,३,२३; १०,५,३,३-७,
 ९,११,६,२,११ १२, ४, २,५,
 जै १४३, -ती तै ३,२,९,१५,
 -तीनाम् वा ९, १, २, १६,
 -त्य वा ९, १,१,४३,३,३,१८
 एता वच्छ(-वत्+श)() जै १४३
 एता वदा(तडा)वास- सा
 जैठ २, ४,३,६
 एता वदा(तडा)शु वा १३, ३,
 ६,६, तै ३,९,१८,१
 एता वन्मा(-तडा)प्र- प्राणि
 वा ३, ६,१,६,७,१,३, का १,६,
 १,११

एप वत्- व् वा २२,१
 ए तथ्य(√१६)- थ्यम् ता ४,४,५,
 ८,११
 एतर्ध ऐ ५ १५
 एतम् ऐ २,६,३,२९
 एत- तारम् ऐ ४,२०, शांआ ५,८
 एतोस्() ता २१,४,११
 एतुरेत- ताय जैठ ४,११,५,१५
 एतानम् का १,३,४,४,२,२,०,
 √एथ, एथते का १, ६,४,८, एथन्ते
 जै २८, एथाञ्जित वा १,६,१,३,
 एथताम् वा १३,२, ९,४, एथ
 वाम् म १,२,२, एथन्ना का १,
 ६,४,५, एथ्यासम् वा तैआ ६,
 ७, २, एथिपीमुहि वा १२, ९,

२,१०, तै. १,६, ५,६, २, ६,६,
 ४, जै. १२७
 एथतु- एथम् वा. १,६,१,३.
 एथमान- न वा १४,९,४,२३
 एथ(√इन्धु)- ध वा १२, ९, २,
 १०, तै १,६,५,६, २,६, ६,४,
 जै १२७.
 एन- एतद् द
 एनस्(√१६)- न् ऐ ५, २०, ७,
 १८, वा १,२,३,३,२,५,२,२५,
 ३,६,३,११, ४,१,२,४,३,४,१३,
 ५,१,२,१८, १२,९,२, २,३,४,
 १४,८,३, १, का १, ५,१, १७,
 २३,३,८, २,२,१,१७, तै १, ५,
 ९,५,६, २,४,४,९,६, ६,२,३,३,
 ७,१२,२,४, ५, तैआ १, ८, ८,
 २,३,१,७,१,८,१, ३, ६,१,३,
 तां १, ६, १०, -नस ऐ ५,
 २१,७,१८, वा ४, ४,५,५, १२,
 ९, २, २, ३,४,७, तै २, ४,४,
 ९,५, ६, ३, ६,६, १, २,४, ३,
 ७,१२,१,३,४,५, तैआ २,३,
 १,६,२, ता १,६,१०, सा १,
 २,९, -नसा ऐ ५,३०, -नसे तैआ
 १०,५,१, -नासि तै २,६,६,१
 एनस्य- स्य तै २,४,४,९, -स्यम्
 वा १४,१,१,२६
 एनस्वव(सम्+तप्)- स्वत ऐ
 ५,३०
 एनस्विन्- स्वी वा ३,२,१,४०
 एन्ध(आ√इन्धु), आ इन्धते तै
 २,४,५, ७, आ इधीमहि तां
 १३,६,१
 एनम्(√१६)- म वा ७,५,२, ४६,
 -मन् वा ७,५,२, ४६, -न्ना तै
 २,५,७,१
 एम्प- प वा १४,१,२,११
 एर्(आ√ईर्), एरयति तै ३, २, ९
 १४, एरयस्व तै २,४,७,३, तैआ
 ३,४,१, एरय वा ८,२,३,६, तै

१ एताह्? इति मुपा । १मुपा स्वरधिन्य । २ एतानम् हस्तलेखपाठ । ३ एतनिदानम् इति हस्तलेखद्वयपाठ । ४ प टि द

३, ३, ९, ४; ५, ९, १; ६, १३, १; १४, ३.

परण्ड-मणि- -म् शांआ. १२, ८.

१पुव(√१इ)- -व तैआ. १, २०, १;

-वा: शा. ८, ५, २, ३; ५; -वा:

तैआ. १, २०, १; जै. १८२;

-वै: ऐ. ७, ९; ऐआ. ५, २, १; शां.

२३, ३.

पुव-या-मरु- -रुत् ऐ. ६, ३०; ३६;

गो. २, ६, ७; ८; ९; १६; -रुत: आ.

१, ४६२; -रुतम् ऐ. ५, १५, ६,

३०; शां. २५, १३; गो. २, ६, ८;

९; -रुता शा. ३०, ८.

२पुव(√१इ)ऐ. १, १; २; ३; ऐआ. १,

१, १; २; ३; ४; शां. १, १; ३, २; ३;

३; १४, १; १५, ५; शांआ. १, १;

२; ३; ४; ५; ६; ७; ८; २, १; २;

३; शा. १, १, १, २; ३; ४; ५; ६;

७; ८; ९; १०; ११; १२; का. १,

१, १, १; २; ३; ४; ५; ६; १०;

तै. १, १, २, १; २; ४; ६; ७; ८;

३, १; २; ३; ४; तैआ. १, २, १; २;

४; ३; ४; ५; १, ५, २; ६, १; ७; ३;

८, ४; तां. २, ३, ४; ४; ५, ४; ६;

३; ७; ३; ५; ७; ८; १, २; जै. १;

२; ३; ४; ५; जैठ. १, १, १, ५; ६;

७; १, २, १; २; ५; ६; ७; १, १; २;

३; आ. १, ३६; ८४; १०६; ११५;

१३२; १५६; १९१; २१८; २१९;

२२७; जैआ. १, १; सं. १; २; ३;

४; ५; प. १, १; २; ३; सा. १, १,

८; १०; ११; १२; ३, ५; ६; ३, ५, ४,

१; ५, १; ८, ३; ५; दै. २, ११; सं.

२, २, १५; १६; ३, २०; ४, १४; ६;

१५; ७, १; गो. १, १, १; ३; ४;

५; ६; ८; ९; १०; ११; १२.

पुवम् ऐ. १, १; २; ५; ऐआ. १, १,

२; ३; ४, १; शां. १, २; ७, ७;

९, ६; १२, ३; १६, १०; १७, ६; ७;

२४, २; २५, १२; शांआ. १, ८;

२, १; १७; ३, ७; ४, १; शा. ७,

१, २, २१; ३, १, ३; ४; ४; ४; १, २, २१;

४; २, ४; ४, १, ८; ४; २, १३;

२०; ५, १, ८; ८, १, ३, २; ४; ५; का.

१, १, १, ६; ७; २, ३; ४; ५; ८; १०;

११; ४, ३; ५; २५; तै. १, १, ३, ५;

४; ५; ६; ८; ५, १; १०; ६; २, ३, ५;

३, १; २; ४; ३; २, २, ८, ७; १०, २;

३; ४; तैआ. १, २, २; ५, -२; ६, २;

७; २; ८, ७; ९, २; ३; ४; १०, ४; ७;

तां. २, ९, २; १३, २; १७, २; ३, ४,

२; ६, २; १३, २; जै. ४; ६; ८; १०;

१४-१८; २०; जैठ. १, १, २, २;

३, २; ७, ६; १४, ४, ६; १५, ३,

७; ४, ४; १६, २, १; ६; ८; ३, ४;

१७, २, २; प. १, १; २; ३; ४; २,

१; २; ३; सा. १, १, ७; ९; १६;

१८; २, १०; ३, ३; ४, १३; १५;

२२; ३, १, १०; आ. १; सं. १;

२; ३; सं. १, ६, ३; १; २; २, ४;

९; १३; ६; ४; ५; ७; दै. १, ३, ६,

गो. १, १, ३; ४; ५; ९; १५; ३९; ३,

२२; ४, १३; १७-१९; पुवम्इव

शांआ. ७, ४; शा. १, २, ५, २०;

तै. १, ३, ४, ४; ७, ३; प. ३, ४.

पुव-रूप- -प: शा. ५, ५, ४, २; -पम्

शां. १०, १; -पम्इव शा. ५, ५,

४, ६.

पुव-विद्(√१विद्)- -विद्, रु ऐ. ८,

१५; १७; शां. २, ८; २७, ३; शांआ.

१३, १; शा. ८, ५, १, १७; २, १, २,

१२; ५, १, ६; ३, ३; १०, १, ४,

३, ३, ८, ५, १; ३; ४, २, ३; ४, ३;

५, २, १२; २०; २; ११, २, ६; ७;

२४; ५, २, ८; ९; ६; ३, १; १२, २,

३, १; ३, १, ३; १३, ४, ३, १, ५; १४,

४, १, ३; ३, २; २, २; ७, २,

२८; ८, १५, १२; ९, ४, ११; तै. १,

५, ९, ५; तैआ. १, ८, ७; ८, ८, ५;

९, १०, ५; जै. ९०; ९९; जैठ. ३,

२, ५, १०; ३, ४, ४; ९; १२; ४, १,

३; ४, ७, २, १८; ८, ४, ४; प. २, ८;

४, ३; गो. १, १, ३८; -विद: ऐ.

८, ११; शा. १०, ५, २, २, ३; ३, १२;

१४, ६, ४, २९; जै. ९१; ९२; ९४;

१०४; जैठ. १, २, १, ५; ३, ४, ५,

४; ६, ८, ५; -विदम् ऐ. ८, ११;

शा. १०, ३, ५, ६; ११, ४, २, २०; ५, ८,

६; १४, ४, १, २०; ७, १, ४, ३; ४, ४; जै.

९०; जैठ. १, ३, ४, ३; ४; २, ४, ३,

३; ५, २, ९; ३, २, १, ८; ३, ४, १२;

४, ३, १०; प. १, २; ५; गो. १, ३,

१०; -विदा शा. १४, ४, ३, ३२;

जै. १०७; -विदाम् शा. १०, ५,

४, १६; -विदि जैठ. ३, ४, ३, ८;

९; गो. १, १, २, ७; -विदे शा. १०,

५, ३, १, २; १४, ४, २, २९.

पुव-विद्(√) - द्वांत्व शा. १४, ८,

६, २.

पुव-वी(य→)यां- -यां शा. १३, ८,

३, ११.

पुव-वत- -त: सा. ३, १, २.

पुव-वतिन्- -ती सा. १, ३, ६.

पुव-सम्बद्ध- -द्वा: ग. ५, १, २, १०;

-द्वात् शा. ५, १, ३, १०.

पुव-कतु- -तु: शा. १०, ६, ३, १.

पुव-नामन्- -मा शा. ५, ४, ५, १४.

पुव-भ्य(ङ→)ङा- -ङा: ऐ. ६,

१४.

पुवम(-म्इआ)-भ्यन्त- -क्ता: शा.

८, ३, ४, २.

पुवमा(-म्इआ)-दि- -दिम् गो. १,

१, २९; -दीनाम् गो. २, २, ५;

-दीनि प. ५, ३-१२.

पुव(आ/२इप्), पुवरे जैठ. २, ३,

१, १.

† 'मकवर्ष' इति मुपा.विमर्शनिशः । ‡ 'वेद' इति आन्.मुपा. निवर्तमशुद्धः । § भन्वच च तै. च द्वैत्वर्थात् 'एवम् । विद्म्' इति पदद्वयं कृतं तद् यथास्थानं द. ।

एष्टी- -ष्टा ऐ १,२६, गो २,२, ४,
 -ष्टा ऐ १,२६, श ३,४,३,२,१,
 गो २,२,४
 एष्टि- -ष्टय श २,४,१,१,२, नै १,
 ५,९,२४,३,१२,२,१,५,१
 एष्टि(√२इय) - प, पम् वा १,
 ३,३,४
 एष्टणा- -णे श १४ ६,४,१,१४,७,
 २,२६
 एष्टिपमान- -णस्य ऐ ३,४८
 एष्टि श ४,५, २,१, १२,५, १,४,
 २,३
 एष्टिव्य- -व्य ऐ ३, ३५, -व्यम्
 श १,९,३,१६
 एष्टय- -व्य ऽइव तै १, ३, १,
 ५, प्यम् ता १३, ९, ११,
 ११,२०.
 एष्ट-एतद् द
 एष्टय(√१इ- -व्यम् शां ४,४-११,
 श २, १,४, ६, १४, ६, ११,१,
 का १,१,४,५, तै १,१, १०,६,
 २,३,३,९, -व्यन्त ए ४,३०,
 -व्यन्तम् श ६,८,१,५, ९,२,
 ३,१^३
 एष्टिया, एष्ट्या ता ८,५,११, जै
 ५४
 एष्टि च(त्-→)वी- तीपु जै ६३,
 -व्य ता ११ ११,१



ऐ

ऐकादशाक्षि - -क्षिम् ऐ ५,३०,
 -क्षे ऐ ५,३०.
 ऐकादशिन- (←एकादश)- -ना श
 १३,६,१,५,६, तै ३, ९, २, ३,
 -नान् श १३, २, ५, २, -नेम्
 श १३, २, ५, २, -नेपु श १३,
 ५,१,३, -नै श १३, ६, २, १५
 ऐकादिक,का (←एकाद)- -क ऐ ८,
 १, -कम् ऐ ८,१^३, ऐआ १,१,३,
 २,२,५ ३, शां १२,५, २४, २,
 २५,३,२७,२, शांआ १,२, २,
 १६,१८, श १३,५,१,८, -कयो
 शा २४,५, -का ऐ ६,८^३,८,४,
 शा २८,१०, २२, ८, ३०,१०,
 -कानि शां २२,५,८^३, श १३
 ५,१, १२, -कानि ऐ ६,८,
 २३, -कै ऐ ८,१, शाआ २,१८,
 श १३,५,१, ९,१०, ११^३, १२^३,
 -दिकी ऐआ १, २, १, ५,३,२
 ऐकादिकी- -की शा २५, ११,
 शाआ २, १७, -कीमि शा
 २३,५^३, गो २,५, १४^३, ६,५, १,
 -क्य गो २,५, १४/८
 ऐकाद- -म् शा २२,३
 ऐक्य- -क्या? ८ ऐआ ३,२,३
 ऐक्य(←इष्ट)- -वी श ३ ४, १,
 १८,९,३,१०

ऐक्या(←इक्याकु)- -क ऐ ७,
 १३,१६, श १३, ५, ४, ५, तां
 १३,३,१२, जैउ १,१,५,४,४,६,
 १,१,२, -कम् ऐ ७,१५, -कस्य
 ऐ ७,१६, ता १३, ३,१२, जै
 १५९,१७१,१८०
 ऐत(←इत)- -तम् तां १४, ९,
 १५, -ते जैआ आ १,६८,११७,
 आ १,४३४,४८३
 ऐत,छ (←इता)- -त तैआ ४,८,३,
 ५,७,२, -तम् शां २२, ३, श
 ८,१,२,५^३, ११,५, १,१, ता ७,
 ३,५,६,१७,८,५,१०^३, १०,११,१,
 १२,१०,२५, आ १,८७, -ताव
 श ८,१,२,५^३, -तानि ऐ १,१८,
 -तेन तां ७,३,१४, १०,१२,४
 ऐत(←इत)- -क श १२,४,१,४
 ऐणैय(←एणी)- या जै २०७
 ऐणय लोम- -मानि जै २०५
 ऐतरय(←इतरा)- -य ऐआ २,१,८,
 ३,७, जैउ ४,२,१,११
 ऐतवाध्य(←एतवाध्य)- -म् आ
 जैआ १,५९
 ऐतवा(←एतवा)- -वा ऐ ६, ३३,
 श ३०,५, गो २,६, १३
 ऐतश प्रलाप- -प ऐ ६, ३३^३,
 ३६, गो २, ६, १३^३, १६,
 -पम् ऐ ६, ३३^३, शा ३०, ५४,
 गो २, ६, १३, -या३ ऐ ६, ३३^३

१-व्य ५,७, मेष १२,७, कास २,८, तत्र आ । इष्टा । वामानि' आ । इष्टा । राय' इति मेष
 पया । आ/वजतेर्निष्ठाया उ म । आ/इ-छतेरिति म द । सा तु 'एष्ट' इति आ/इ-छत लृज त प्राति
 प्रकल्पोभयन 'एष्टा' इति प्रथमा-न्त पदम्, 'एष्ट' इति सम्बुद्धयैक्यचनान्त वाह तदुभय पूर्वन स्वरशोषादपरन
 पाठैकल्याण चिरम् । PWKT प्रथमयस्तु 'या' इत्यत्र आ/वजेर-यन आ/इपेरित्याहु । † गत्यर्थेच्छाार्थक्यो
 विभेयणमतीव दुर्घटम् । यद्यपि गतेस्तत्र पर्यवसान प्रातिरूपेच्छायामेव प्रतीयते । PW लृजयतो निष्पन्नमिति
 निर्दिशति । § आ । इष्टि' पक्षान्तेर आ/वजतेरिति भा सा 'एष्ट' गद । § 'स्व एष' इति मुपा । एकस्मिन्
 हस्तलक्षे 'स्वैय' इत्यपि पाठ स च श पाठानुसारी वद । ¶ 'एष्टि' इत्यस्य गान प्रयोग । † शाक्षि', शाक्षि'
 इ युभयविध प्राति आह सा तत्र रुचिरम् । PW प्रथतयस्त्वकारा तमेवबहुस्त्वदपि चि-त्यम् । अपत्यार्थोयन्त-तमेव प्राति
 लक्षणातुरूपम् । KT इत्यस्योपपत्तिद्युत टि च तत्र द । † 'भम्' इति मुपा । † 'एकादिकीमि' इति मुपा ।
 † 'एकादिनी' वा प्राति स्यात् ततश्च 'न्य' इति रूपम् । 'ऐकादिनस्य' इति G उपहास एव । < 7 KT टिद्र ।
 † 'ऐतद्वदम्' जैआ पाठ । † 'एतद्य' इति मुपा० । † एकत्र 'ऐतश प्रलाप' इति कालि मुपा चिन्व्य ।
 † एतश प्रलापम्, इति मुपा, समान एव प्रकरण एतादृश पाठभेद शास्त्राभेदेन समाधेय ? ।

ऐतशासन- न ऐ ६,३३, गो २,
६, १३, -ना ऐ ६, ३३, शा
३०,५, गो २,६,१३

ऐतिहा(←इतिह)- हम् तैआ २,१

ऐतोसु()आ/१६ ऐ, ८,७

ऐधवाह (←इधवाह)- हम् ता १,६,
६,२, -हानि जैआ आ १,१३३

ऐधमहार(←इधमहार)- राणि वा
१,१३३

ऐन्द्र(←इन्द्र)- न्द्रइति ता ८,१,७,
-न्द्र ऐ ४,९, १०, ५, ३४,
६,९,१०,११, ३०, ३६, ७,२३,
शां ५, ५, १२, ८, १६,९, १०,
२८,३, शाआ १,१, सा ३,८,३,
३७, ४,५,५, ७, ५,४, ३,१८,
५,१,१,९,४,१७, ३३, ९, ४,३,
७,११,७,३,५, १२,७,१, १३,२,
६,१६,१८,८,३,२,४,२,५, ३,२,५,
१,१,३,४,३,१६, तै १,६, १,८,
१,७,५, ६,७,२,३, ६,१,८,६,२,
३,७,१,७,८,२,३,२, ता १५, ४,
८,२,१,१०,२३,२,५,१,४,१,४, जै
८,६८, जैज १,१२,३,३, जैआ
२,२,५,१, गो २,१,१६, २३,२,
२०,३,२३,५,७,६,९,१६, -न्द्रम्
ऐ २,२,३,३,१,२,३,४,१६,१८,
४,८,१०,५,२,६, ६,४,१०,१,३०,
७,४,८,२,३, ऐआ १,२, १,२,
२,३,५, शा ४,५, ५,४,८,५,५,
१४,५, १५,१,३,४, २,५, २,२६,
८,११,१५, २९, २, शाआ १,
१,३,५, सा ३,६, १,१,२,२,९,१,
१५,१८,२,२,३,१,४, १,७,५,१,४,
४,१,१८,५,४, १३,९, ४,६,३,३,
७,३,९,१,३,१,२,४,१,१,३,१,३,
४,३,१८, १,१०,५,४,२,९,६,२,१,
५,४,३,१८, ७,५,१,४,२,८,७,३,
७,१०,१,३,९, ११,२,६, ६,४,३,
५,७,२,५, १२,७,२,३,८,२,२,४,
२८,९,१,१२, १३, ७, १,४, का
१,३,४,५, ७, तै १,१, ४,३,५,

३,४,६,१,८,५,३,३, ७,४,८,५,
६,६,३,२,१,२,७,७,३, ६,१,५,
३,७,१,८, ता १, ६,१, ७,८,५,
८,१,७, ११,६,३,८,५, १२,२,६,
१३,३,१,८, ४, १४, ३,५, ८,५,
१५,३, ७,८,३, २,५, १,४, जै
३४, ३,७,४६, ९६, जैज १,१२,
३,३, आ ८,२३,९-१८, सा १,
४,१०, गो १,१,२३,३,१२, २,
१,२,२,२,३,२,२०, ३,२,३,४,४,
१४,६,९, -न्द्रा ऐ २, ०,३, ६,
१४, २,५, सा १२, ६, शाआ
१,५, सा ४,२,५,१७, १२,८,२,
१६,१,७, २०, १३,७,१,४, तै १,
३,३,३, २,७,११,१, जै १८२,
आ २,२,४,१०,२,५,१, जैआ २,
१,४, १०, -न्द्राणि ऐ ६, १,५,
शा ३०, २, जैआ २, १,४, ३,
दै १,३,२०, गो २,३,१,४, ४,
४,६,७, -न्द्राव ऐ ६,२०, ऐआ
१,२,२,२,३,६, -न्द्रान् चां १८,
३, जै १८२, -न्द्राम्याम् सा
१२, ८,२, ३,४,९, १,९, -न्द्राय
ता २१, १०, १७, -न्द्र ऐ ६,
२,५,२६,३,१,८,११, ऐआ १, ५,
२, सा १२,८,२,२,५, ९,१, १,४,
१,५, गो २, ३, २,३, ५, १०,
-न्द्रेण ऐ ८, १,५, १,९, २०,
२,१, २,२,२,३, शां १४,४, सा ५,
५, १, ४, १०,१, ३,९, १२, ८,
३,१०, ३,२, ३,३, ३, १८, ९,१,
७८, तै १,३,४,१,३, ता ५,
१०,९, ५ १५ -न्द्रै सा १३,
५,४,२८, -न्द्री सा १२,९,१,५,
एन्द्री- न्द्री ऐ २, २६, शां
१५,१,३, सा २,३,४, ३८,५,२,
२७,३,१८, ५,७,४, १३, का १,
५,३,१७, तै १,७, १,४, ता १५,
४,८, जैज १,१२,३,१,३, ५, २,
१, गो १,२, १,९, -न्द्री ऐ ३,
३८,६,९,११ ८.१०. ११. सा ४.

२,३,१३,१२,७,२,७, -न्द्रीणाम्
ऐआ १,५,२,५, ३,१, -न्द्रीभि
ऐ ६,११, शा २९, २, गो २,
२,२,१, -न्द्रीभ्याम् ऐ ६, १०,
सा २,६,१,२८, का १,६,१,२,५,
गो २,२,२०, -न्द्रीम् सा २७,
६, साता ४, ८, सा २, ४, ३,
२६,२,७,४,६,४,६, वा १, ५, १,
२,४,२,५, जै १२३, -न्द्रीषु सा
१६,११, २,३,७, २,७,२, सा ४,
२,३, १,३, ता १९, १६, ५, जै
६३, गो २,६,७, -न्द्र्य ऐ ६,
१०, २,६, सा २८, २, २९, २,
सा ९, ३,३,६, १२, ८,२, १८,
१,९, १,३,७, १,४, तां ८, १,७,
गो २,२,२०, -न्द्र्या शां १६,
८,२८,३, सा ४,२,३,१३, ८,७,
३,७,८, गो २, ३, १,२, -न्द्र्याम्
सा १२,८,३,२,५, गो २, ५, ७,
-न्द्र्यो शां ८,४,१५,१

ऐन्द्र सुीय- य सा ४,१,३,१,४

ऐन्द्र-याम्य-वारण-धानादा(द ८
आ)म्रेय-वायव्य-सौम्य-वैष्ण
(व→)वी- वय १ ५ ५,१

ऐन्द्रवायव(←इन्द्र वायु)- य ऐ
२,२,५, २६, ३,१, शां १३,५,
सा ४,१,३,१,१२,१,५, -वम् ऐ
२,२,७, ३,१,२,३,४, सा १३,
५,२,५,२, २६,८,१,१,१,५, शांआ
१,२, सा ४,५,६,३, तै १,५,४,
१, -वस्य ऐ २,२,६, शां १३,६,
-वै शां २४,१, -वेग शां १४,४
ऐन्द्रवायवी- वी ऐ २, २,१,
स ४, १, ३, १,५, -धीम् शां
०,०,१

ऐन्द्रवायव पाप्र- प्रम सा ४,१,
५,१९

ऐन्द्रवायव(व ४अ)प्र- प्राम् सा
४,४,१,१,७,१,९, १, तां ९,८,११
ऐन्द्रवैष्ण(←इन्द्र विष्णु)- वम्
सा ७, ५, ५, १.

ऐन्द्रान्तु (←इन्द्र-अभि)- प्रः शां.
 छ, १४; ५, ४; १२, ६; १६, ९; वा.
 १, ६, ४, ३; २, ५, २, ८; ४, ८; ३, ६,
 २, १३; छ, ३, १, २; ३; ५, २, ३, ८;
 ६, १, २, २, ३, ३, २, १; ५, ४, ६; ६,
 २, ७; छ, १, ४, ४; ९, ५, २, १०;
 ११, ८, ३, ३; का. १, ३, २, ५, ५,
 १, ६; ३, ८; तै. १, ६, १, १०; ४,
 ३; ४; ७, ५; ३, ९, १, ६, ३; ता. १७,
 १३, १३; जै. १, ५, १७; प. ३, ७;
 गो. २, १, १७; २२; -प्रम् ऐ. २,
 ३, ६; ३, ७; ६, ४; शां. छ, ४; २८,
 ७; शांआ. २, १३; श. १, ६, ४,
 ३; ८, ३, ४; ३, ९, १, १९; छ, २, ५,
 १४; ३, १, २, १; २३; ६, ३, २, ३;
 ५, १, ३, १, २, ३, ८; ८, ६, २, ३; ११,
 ५, २, ३; ५, ३, ५; का. १, ३, २, ५;
 तै. १, १, ६, ५; २, ५, १; ६, १, ७;
 १०; २, १, ४, ७, १, ८; ८, ७; १३,
 १, ६, ३; ता. १२, २, ८; ८, ७; १३,
 २, ७, ८; १३, २, ६, ८, ७; १५, २,
 ८; जै. ४, ६; गो. २, १, १, ६; २, १;
 ३, २, ३; -अस्य श. १३, ५, ३, ३;
 -भाः आ. २, ४, १०-१३; -भानि
 शां. १६, ११; ३०, २; श. छ, ६, ३,
 ३; ५, १, ३, १; गो. २, ३, १, ५; -जे
 जैआ. १, १२७; दै. १, १, ५; -ग्नेन
 श. २, ४, ४, ९; १३; ५, २, २, ५; का.
 १, ३, ४, ६, ८; १०; ५, १, ३, १; तै. १,
 ३, ४, १, ३; जै. १, ५; गो. २, २, १,
 -श्री ऐआ. १, ५, १.
 ऐन्द्रान्ती- मी ऐ. २, ३७; श.
 २, ३, ४, १, २; का. १, ४, १, १०; १,
 तो. छ, २, १; -श्रीः श. छ. २, ३,
 १४; -स्तीनिः श. २, ५, २, १०;
 -श्रीपु श. छ. २, ३, ४; -अथा
 शां. २८, ७; का. १, १, १, १०.

ऐन्द्रागान्त- न्तानि शां. ५, ५;
 गो. २, १, २, ३.
 ऐन्द्राजागत (←इन्द्र-जगती)- म्
 गो. २, ४, १, ६; ६, १, ६.
 ऐन्द्रापीण (←इन्द्र-पूषर)- ष्याः श.
 ५, २, ५, ७; -षण्य श. ५, २, ५, ५;
 तै. १, ७, २, ४; ३, ८, २, ३, २.
 ऐन्द्रावाहैस्वरय, स्या (←इन्द्र-बृह-
 स्पति)- रयः गो. २, ४, १, ६; -रयम्
 ऐ. ३, ५, ०; ६, १, ४; ३, ६; शां. १६,
 ११; ३०, २; तां. ८, ८, ७; जै. ६, ३;
 ६, ४; गो. २, ४, १, ४; १, ६; ६, ६, ७;
 १, ६; -स्या ऐ. ६, ३, ६; गो. २, ४,
 १, ६; १, ६; -त्याः शां. १६, १, १;
 -र्ये गो. २, ४, १, ६; -र्यैः श. १, ३,
 ५, ४, २, ८.
 ऐन्द्रामासत (←इन्द्र-मरुत)- ताः
 तां. २१, १, ४, १, २, ९.
 ऐन्द्रामेव (←इन्द्र-ऋभु)- वम् ऐ.
 ६, १, २; गो. २, २, २, २.
 ऐन्द्रामेवी- वयः ऐ. ६, १, २;
 शां. १६, १; ३०, १; गो. २, २,
 २, २; -व्या शां. १६, १; गो. २,
 २, २, २.
 ऐन्द्रावरुण (←इन्द्र-वरुण)- णम्
 ऐ. ३, ५, ०; ६, १, ४; शां. १६, १, १;
 ३०, २; ता. ८, ८, ६; जै. ६, ३; ६, ४;
 गो. २, ४, १, ४; १, ५; -णा ऐ. ६,
 २, ५; -णा३इ(=णे) ऐ. ६, २, ५; -णे
 ऐ. ६, २, ५.
 ऐन्द्रावरुणी- णी ऐ. ६, २, ६;
 शां. १६, १, १; -प्या ऐ. ६, २, ६.
 ऐन्द्रावारुण- णम् गो. २, ४, १, ४;
 १, ५; ६, ६, ७; -णे गो. २, ४, १, ५.
 ऐन्द्रावैष्णव (←इन्द्र-विष्णु)- वः
 श. ५, २, ५, ३; -वम् ऐ. ३, ५, ०;
 ६, १, ७; शां. १६, १, १; ३०, २; श.

५, २, ५, १; ५, ५, १, ७; तै. १, ७,
 २, १; तां. ८, ८, ७; २, ७, ४, ८;
 जै. ६, ३; ६, ४; गो. २, ४, १, ४; १, ७;
 ५, १०; ६, ६, ७; -वे गो. २, ५,
 १, ७; -वैः श. १, ३, ५, ४, २, ८.
 ऐन्द्रावैष्णवी- वी शां. १६,
 १, १; -व्या गो. २, ४, १, ७.
 ऐन्द्रासौम्य (←इन्द्र-सोम)- म्यः
 श. ५, २, ५, १, १; -म्यम् श. ५, २,
 ५, ९.
 ऐन्द्रोति (←इन्द्रोत)- तये जैउ. ३,
 ७, ३, २; -तिः जैउ. ३, ७, ३, २;
 -०ते तां. १७, १, १, २, १.
 ऐन्द्र- न्यौ आ. २, ८, २, ४.
 ऐन्द्रक- के आ. १, ७, २.
 ऐन्भावत (←इन्भावत)- तम् श. १२,
 ८, २, ३.
 ऐयादौहोव, ऐयाहै तां. ११,
 १, १, २.
 ऐर (←इरा)- म् तां. ७, ६, १, ७, ८;
 ६, १०.
 ऐरावत (←इरावत)- तः तां. २, ५,
 १, ५, ३.
 ऐरावती- तीम् गो. २, ६, ३.
 ऐरवैरिण- रिणे जैआ. २, १, २, ३;
 आ. २, २, २-४.
 ऐळ (←इळा=डा)- म् जै. ४, ६; ५, ५.
 ऐळय- येन जैउ. १, १, ६, २, १.
 ऐळय- यम् ऐ. २, १, ९.
 ऐशा (←ईशा)- म् जैआ. १, १, २, ५.
 ऐशान (←ईशान)- म् गो. १,
 १, २, ५.
 ऐश्वर्य (←ईश्वर)- र्यम् ऐ. ७, २, ०;
 ८, ६, १; १०; श. १, ३, २, ७, १, ३;
 १, ४; १, ५; ४, १, ५; जै. ८, ८; गो.
 १, ३, १, ०; -र्यं शांआ. छ, १, ५.
 ऐष (←इष)- यम् आ. १, १, २, ५, ७;

† 'ऐन्द्रापी' इति मुपा. स्वरध्वन्यः । का.पाठे स्वरितप्रदर्शनायै चिह्नं चेत् सायुः स्वरः । अन्यथा चिन्त्य एव । † ऐन्द्र जागतमिति कालि. मुपा. । ‡ ऐन्द्रमासत इति MW.पाठः । § ऐन्द्रावरुणे इति G.मुपा. । ¶ ऐन्द्रोतः इति सन्तुष्टी मन्वमानस्य सा. ह्यस्य-त- इति प्राति. प्रकल्पन न सन्तुष्टियदम् । वं.२ ह्यस्यि प.द. । †† सासोभिर्देवा इति । ††† ऐरा- इति पा० ? †††† इरा- इति मुकल्पः शोधः । ††††† ऐ-प्याम् इति सामगतपदानुतोपादिति B. ।

४५, ४६६, ५०५, ५३१, जंभा
१, १३, २१०, २१५, ४६१, ५०५,
५३१, -गौ जै २३६

ऐपुमस्() (←दम्) श३,३,४,१०, म
१,८,७.

ऐषा वीरु(←एषा←एरु)- रा श
११,२,७,३२

ऐषावीरु तर- र ऽइव ग ९,५,१,
१६, -रा ऽइव श ९,५,१,१६

ऐषिर(←इरि)- नम् तां १४, ११,
२०†; -रागि ता १४, ११, २०†;

आ जंभा १, ४०६, ५६७, ५७६,
-रे आ जंभा १, २३८; -रेण

ता १४, ११, २०†

ऐषीनु- क तै ३,८,५,३

ऐषीको- की जै १६५

ऐपुमन(←इपु मन्)- त व १,
-नाम् व १

एण्ड(←इण्डा)- म् श १०, ४, १, ७

ऐण्डक(←इण्डि)- म् शभा ४,६

ऐण्डेयि† ता ८, ५, ११

ऐण्डे ज ५४, ११†



ओ

ओइ ऐ ७, १२, जै २०, २९, ३३,†
६२, १४३, १७६, जैउ १, ७, २, ३,

ओइ का १, ६, १, १६

ओकस्(वउच्)- क ए. ८, २६, तै
२, ४, ३, १२, तैभा ६, ४, २, ता

५, ८, ९, ९, १, ११, २, १, १०, ५,
१५, प १, ४, जै उ८†, भा १,

-कस तै ३, ३, ११, ३, ता ९,
०, १, -कस ऽ कस जै उ८,

-कसि ऐ ८, २६, तै २, ४, ६, ४,
जै उ८†, १७८†, -कसि शा १५,
२, ४ १, ४

ओह पार्थी- व ऐ ५, २०.

ओक साहिनु- री ऐ ६, १७, २०,
गो २, ५, १५, ६, ४

ओको(गुडनि) निधन- नम् तां ५,
८, ७, ८, ९, १, १०, २, १, जै उ८†

आ १, १, ५, ३८३, -नेन जै उ८

ओ वार- रे जैउ ४, ८, ३, १, -रेण
जैउ ४, ८, ४, २†.

ओक्ष(आ/वउक्ष), आ...उक्षन्ति तै
२, ५, २, ४, आ...उक्षतम् तै २,
७, १, ६, ८, ६, ७†

ओप(वउह)- घ ऽइव शभा १२,
३, ६

ओपम्(वउच्)- ग ऐ १, ५, २८,
३, ८†, ५, १८, ८, २†, ३†, ४†, ६,

शा ३, ५†, २०, ३, २, १, २, २६, ११,
शाभा १, २, १०, ४, श ३, ४, २,

१४†, ४, ३, ३, ८†, ५, ४, ४, ५, ४, १,
१४; ७, ४, १, ३, ९, ४, २, ८, ४, १, २०†,

२, ९†, ५, १, १०, १२, ७, १, ८, ७,
२, ८, १३, १, २, ६, १४, १, २, १२†,

३, २, ३†, तै १, १, २, ६, ३, ४, ३, ६,
४, ४†, ७, ५, २, २, ४, ५, ३, ६, ४, १२,

५, ७, १, ६, १, ५†, ७, ३, ११, ७, १४,
५, ७, ७, ३, ३, ७, ६, ६, १२, ९, ३, ८,

७, १, ९, २, १, ३†, १०, ३, १, ५, १,
११, १, २, १, १, २, ९, ५, ता १, ९, १२,

२४, ३, २, ५, १, ८, ०, ३, ३, ९, २, ११,
९, ४, ३, १, १, १, १, ६†, १४, १, २६,

१, १, १, ६, ११, ११, १३, १४, १४,†
१, ६, ५, १, ३†, १९, ७, १०, १२, १०,

१५, ६, ५, १९, ४, ११, १६, ४, ७,
२०, १०, १†, २२, ३, ३, १०, ०, २५,

६, ३†, ता २५, १८, ४, जै १४५
जैउ ३, ५, ०, ५, ८, गो १, ३, २, १,
२, २, ३†, १३, ३, ५, ६†, -जसा

ऐ १, २, ८, ३, ३८, ४, ६, ७, ५८

२, ३, ४, ऐभा ५, ०, ३, २, ३, शा
२६, १३, शाभा २, ८, श ४, ३,

३, ९†, ५, ४, १०, ७, ७, ५, ४, ७, २,
१२, ६, ३, १, १८†, ७, ४, १, ४, ०,

१४, १, २, १२†, तै १, ५, ५, २, ४,
२, ४, ७, ४, ७, ७, ४, ८, ४, ५, ३, ५,

७, ४, तैभा १, २, ४, ३, ता ६, १०,
११†, १०, १६†, १८†, १, २, ३,

१७, १३, २, ५, ६†, १५, २, ७, १९,
४, ११, १६, ४, जै ८४, १३०, ५

१, ५, सा १, ४, १४, गो २, ५, ३,
-०जसाम् तै ३, ११, ४, २,

-जसि ता ११, ११, १४, १४, १,
६, ७, १८, ७, १०, १२, १०, १५, ६,

५, २०, १०, १, -जस श ४, ३, ३,
९, १४, ५, ४, १०, १, ३, ५, ४, ३,

१७, तै १, २, १, २, १, २, ७, ७, ७,
तैभा ४, ५, १, ६, १, ३, सा १, ४, ३

ओजस्वव- स्वव ऐ ८, २, तै २, ७,
७, ४†, -स्वते तै २, ७, ७, २,

-स्वन्तम् तै २, ७, ७, २, -स्वान्
तै २, ७, ७, ४, ३, १०, १, ३

ओजस्वती- ती श ५, ३, ४, ८†
ओजस्विनु- स्वी ऐ १, ५, श १४,
१, ३, २३

ओजस्वि तम- म श ८, ४, १,
२०, १३, १, २, ६, -तमौ श १३,
१, ३, ६

ओजस्वि तर- र तैभा १, २४, ३

ओजिष्ठ, छा(जस्+इष्ठव)- उष्ठ श
४, ५, ४, १२ -ष्ठ ऐ ७, १६, ८,

२ १२, श ३, ४, २, १२, ४, ५, ४,
१२†, तै १, ५, ८, ३, २, ६, ७, १, ८,

३, ५, जै १४५, ५ ३, ८, गो
२ १, ३, -ष्ठम् ए २, १२, गा

२१, ३, २४, ५, श ३, ३, ४, १५,
तै ३ ६, ७, २, गो २, २, ३, -छा

† 'शि' इति मुपा चिन्त्य । ‡ 'एहि' इत्यस्य गानप्रयोग । § 'आऽउ' इति निपातद्वय सा । 'ओ' इति पषा । तु ७-१, १३७, ७ । ङिफकन 'ओज' इति मुपा निवतद्वया ज्ञेय । ¶ 'कम्पुवत' इति सकारत्रापडयवा 'क' इत्यकारान्तप्राप्ति कल्पनया रूपसिद्धि । ॥ फकन 'ओजस' इति मुपा चिन्त्य । 'ओजसा' इति पाठ साधु स्यात् । गा पञ्च तस्य '०पते' इत्यामपिनतामुपवेत्तात्वात् । तु पा २, १, २, पदपाठकारास्तु पदद्वयमेव निर्दिशन्ति ।

जै १०२, १५१, -छा ता ७, ९,
 ४, २४, १७, ३, २५, ११, ३, -छाय
 श ३, ४, २, १२, गो २, ३, ३, १,
 -छा तै २, ८, ३, ४, -छौ ऐ २,
 ३६, तै ३, ८, ७, १, ता २४, १७,
 ३, २५, ११, ३, प ३, ७
 ओ गीयस् (जन्+ईयस्)- य दा
 १४, ८, १५, ६, तैआ ४, ५, ७,
 -यास ऐ १, २, ३, २, १६
 ओ नीयी- न् तां ३, ९, २, १४,
 ५, १३, १९, ७, १०, १२, १०,
 १५, ६, ५
 ओड, डा, ङडा (आ/वह) - ड जै ८७,
 -डवा, ङडवा श २, ५, २, २९, १
 १, ५, १, २६
 ओणी- णो ऐ १, १९, ५ १३, वा
 ८, २७, २, श ३, २, १२, प
 ५, १
 ओत (आ/वे)- त दा १४, ६, ६,
 १, ८, ७, ११, तैआ १०, १, ३,
 ता २०, १६, ६, -तम् दा १४, ६,
 ६, १, ८, ३, ४, ६, ७, ता २०, १६,
 ६, -ता श १४, ६, ६, १, तानि
 ऐ २, १०, वा १०, ६, श ३,
 ८, ३, १४, १२, ३, ४, २
 ओरथा (आडउड/स्वा) आ उति
 छन्तु तैआ ४, ४२, ५
 ओयामोदैवः श ४, ३, २, १३
 ओदकः (←उदक)- दानि तैआ १,
 २६, ७
 ओदती (←ओदत् [आ/उद]) -
 तीनाम् ऐआ १, ३, ५ ८, ५ १
 ६, वाआ २ १, -व एआ १,
 ३, ५
 ओदन- न दा ४, ४, २, १, १३, १३,
 १, १, ४, ३, ६, ७, तै १, ७, १०, ६,
 ३ ८, २ ३, ४, ९, १० २, गो १,

२, १५, २, १, ५, -नम् दा १,
 ६, ४, ३, २, ४, ३, १३, ११, ५, १,
 १४, का १, १, ४, ३, ५, २, २, ८, ३,
 २, ११, ५, २, ५, तै १, १, ९, ३, ७,
 १०, ६, २, ७, ९, १, ३, ३, ७, १, ८,
 तैआ २, ८, १, ३, १०, ३, जै १००,
 १९०, गो १, २, १५, २, १, ७,
 -नस्प दा २, ५, ३, ८, १०, का
 १, ५, २, ६-९, १५, -नाम् तै ३,
 १२, ५, ९, -मे तै ३, ८, २, ४,
 -नी दा २, ५, ३, ६, का १, ५,
 ३, ५
 ओदन कृसर यवाग् रक्त-पायम
 दधि क्षीरघृत पायसघृत- म् प
 ५, २
 ओदनु-नव (मनुप) - चनाम् तै
 २, ७, १६, ४.
 ओदन-सव- धानाम् गो १,
 ३, १९
 ओघ्न- घ दा ७, ५, २, ४७,
 -घ्नन् दा ७, ५, २, ४७, -घनाऽ
 जा ४, १४
 ?ओपाकारि- म् गो १, १, ३३
 ओप्त (आ/वप्) - सा जै ८८.
 ओप्य दा ६, ७, ४, १४, ८, २, ८, ७,
 ३, ४, ११, ५, १, १३
 ओम् (व/व्) ऐ १, १६, २, ३, २०,
 ३, १२, ५, २५, ३१, ३२, ७,
 १८, २०, ८, २७, ऐआ २, ३, ६,
 ८, ४, १, १, ५, १, ६, ३, ३, शा ६,
 १२, श ४, ३, २, १२ १३, १०,
 ६, १, ५-९, ११, ६, ३, ४, १, ४,
 ६, ९, १, २, १, १, २ ३ ४, ३,
 १, ९, १, १, तै २, ४, ६, ७, तैआ
 १, १२, ३, १, ४, ४, १५, १, १६, १,
 १७, २, १० १, २, ११, १, ४, ४,
 १, ६ १२, १, ७, ८, १, १०, २,

१; ३, १, ४, १, ६, १, ७, १, १५,
 १, २२, १, २६, १, २७, १, २८, १,
 २९, १, ४७, १, ४८, १, ४९, १, ५०,
 १, ६३, १, जै २०९, जैउ १, १,
 १, ६, ७, २, १, २, १, ४, १०, ७,
 २, ३, ३, ३, २, ७, ११, ४, १०, ११,
 ७, १, ७, २, ३, ९, ३, १, ३, २, १,
 २, ३, ४, ५, १०, ११, १३, ३, ३, ८,
 ९, १२, १३, ४, ९, ४, ४, ५, ६, ७,
 ५, १, ३, ६, ७, ६, १, ६, ७, २, ३,
 ६, ८, ५, ४, ४, ६, ६, ६, ३, ९,
 जैआ. १, ८०, ३१३, ३४२, आ १,
 सा १, ५, १, १, दै ३, २५, प १,
 १, २, ६, म १, ६, ३०, २, ४, ५,
 १४, ५, १४, गो १, १, ५, १०, १, १,
 २०, २, १, २६, २, २४, ३, १, १०,
 ५, १, २४, २, १, २४, २, १४, ३,
 १०, १६, ४, ४, १, ओम्डओम्
 ऐ ५, ३२
 ओङ्कार- र गो १, १, २३, २५,
 २६, ३०, -रम् प ४, ५, गो १,
 १, २२, २३, २४, २५, २८, -र
 गो १, १, २५, -रण गो १, १,
 २३, २९
 ओङ्कारा (ऽअ)न्त -न्त वा १
 ओम- मास ऐआ १, १, ४, दा
 २६, १०, दा ४, ३, १, २७
 ओम (ऽवन्त)न्त- ती दा १,
 ९, १, ४, तै ३, ५, १०, १
 ओमुकयता ण गो २, ३, १०
 ओम्पू- नान् गो १, १, ३९
 ओयि जै १४३
 ओयिरा जै ६२
 भावा जैउ १, १, २, ३
 ओवाधि तैआ ४, ४०, १
 ओवाश्च जै १, १, २, ३
 ओव (व/उव) - म ऐ १, २२

† ओजिष्ठम् इति मुपा ? ‡ ओजोह्व शारीरामक बलमित्यभिप्रेत्य सा पदेकमाह । लु मुपा १४, ५, १३,
 'ओजएव वीथेमाः सन्वते । ऽतु चकारमथाह्वय-वाचक्ष्णौ । तानान्यत्र च घृयनपदव समाहाद्व द्वीयत्वेन पदेकव जेति
 भाष्यान् निश्चयते । §' ओयामोदैव पाक इति प्रतिगर । 'मद्यामोदैव इति काशौ (१०, ६, ५) §' ओघनासाम् ? 'ओघनासौ'
 (पाठान्तरे) इत्यत्र (ओघना आय ?) ओघना । अर्धौ पदविभागो ज्ञेयः K T द । ¶ इति प्रतिगर । २ वक्ष्यसत गद

१, गो १, १, ३५ ३६, -तिषु ऐ
 ८, २०, ऐआ २, ३, २, गो १, २, २,
 २, -तीं श ६, १, १, १३, -तीन्
 ऐआ २, ३, १, श ११, ५, ३, ७,
 गो १, १, १२, १७, ३५, ३६, २, २,
 ३, १२, -तीनाम् श १२, १, ४,
 १, प ४, ४, गो १, २, २, ५, ३
 श्रीपथि होम्- मान् तै ३, ८,
 १७, ४
 श्रीपथा (विडा) क्त्- -रमा
 ऐ २, ६
 श्रीप(प्रा) न्ती- न्थौ श १, ९,
 ३, ३
 †श्रीपम(√उत्पन्नमुल्) श २, २,
 ४, ५, का. १, २, ४, ४
 श्रीपिष्ट(श्रीप+इष्टन्) ङ्- नम्
 तैआ ३, २, १, १
 श्रीष्ट- छ ऐ. ७, १, गो १, ३, १८
 -छयो श १, ८, १, १४ १६, -छौ
 शां ३, ७, श १०, १, १, ८, ३, ४, ५,
 ११, ४, २, १०, ११, गो १, १, २७
 श्रीष्टा(ष्टअ) रि धा(न)ना-
 ना ऐआ ३, २, ५, म १, ७, १५
 श्रीह्(आ/उह्), आ श्रीहते चाआ
 ७, १४
 श्रीह- डै श ९, २ ३, ४१
 श्रीहुषी(←श्रीहिस+आ/वह्)-
 षी शा २७ १
 श्रीहो जै ११५^२

श्री

श्रीश्रुणु(←श्रुण्व्)- ङ्गन श १४
 ९, ४ १७
 श्रीश्रुण- ङ्गै श १२ ५, ३, का
 २ १, ३, २१
 श्रीश्रुणोनिधन- नानि जैआ १
 ३९०, ५१७
 श्रीश्रुणुयान- म् आ १, ५१७,
 -नानि आ १, ३९०, ५१७
 श्रीश्रुणोर ष- न्प्रम् आ १, ५१७

-न्प्राणि आ जैआ १, ३९०,
 ५१७, -न्धे तां १३, ९, १८,
 -न्धौ आ १, ४६७
 श्रीमप्येन्(←उप्रसेन)- न्य ऐ ८,
 २१, -न्यम् ऐ ८, २१
 श्रीघृ(←श्रीघ्)- घ श १, ८, १, २,
 ४, ६.
 श्रीच्यामन्यय(←उच्यामन्यु)- य
 तै १०, ५, ७
 श्रीत्तरयेदिक(←उत्तरयेदि)- न्म् श
 ७, ३, २, १७
 श्रीदन्त्यु(←उदन्त्यु)- न्य श १३,
 ३, ५, ४.
 श्रीदन्त्यव(←उदन्त्यु)- न्यव तै ३,
 ९, १५, ३
 श्रीदल(←उदल)- लम् तां १४, ११,
 ३२, -ल्यष आ जैआ १, २३१,
 -ले आ जैआ १, १६०, -ले
 तां १४, ११, ३३
 श्रीदवाह्नि(←उदवाह्)- हे श १४,
 ५, ५, २०, ७, ३, २६
 श्रीदन्त्रि(←उदन्त्रि)- त्रि जे व १
 श्रीदुम्बर(←उदुम्बर)- र ऐ ८, ५,
 १७, श ३, २, १, ३३, १४, ९, ३,
 २१, तै १, १, ३, १०, २, ६, ५,
 ता १८, २, ११, जै १४३, -रम्
 एआ ५, १, ४, श ५, ३, ५, १२,
 ७, २, २, ३, १२, ७, २, १४, ९, १, ३,
 प ४, ४, -रा श १, २, ६, २०,
 -राणि ऐ ७, ३०, ३२, ८, १६, १,
 ऐआ ५ १, ३, तैआ ५, ९, २, २,
 -रे एआ १ २, ३, श ५, २, २,
 २, ३, ४, २, २, ७, ५, १, १५,
 १४ ९, ३, १, सा ३ ५, १, -रेण
 ऐआ ५ १, १, श ४, ६, १, ३, ५
 ३, ५ १२, ७, २, ४, २, १४, २, ३, ४,
 ४, तै १, ३, ८, २, सा २, ५, ३
 श्रीदुम्बरी- री ऐ ८ ५ ८, श
 ३, ३, ४, २७ ५ २, १, २३, ६, ७,
 १, १३ १२ ८, ३, ५ १४ १, २, ४,

३, ९, तैआ ५, २, ४, तां ५, ५,
 २, ६, ४, ६, ११, जै ११७ प
 ४, ३, -री जै १७७, सा ३,
 २, ३, -रीभि. तैआ १, ३२, १,
 -रीम् ऐ ५, २४, ८, १७, तैआ
 १, २, ४, ७, १, ४, शां २७, ६, श
 ३, ६, १, २, ६, ४, ६, ७, ८, ९, २१,
 २२, ५, ४, ३, २५, २६, ६, ६, ३,
 २, ७, ४, १, ३८, ४२, ९, २, ३, ४०,
 ता ४, १, १५, ६, ४, १, ६, ४, ३, ३,
 सा २, ५, ३, ३, -यं श ९, २, २,
 ३, ७, -यां ऐ. ८, १३, १८, ऐआ
 ७, १, ४, तां १४, ६, ८, १७, १७,
 ५, -यांम् ऐ ८, १७, तैआ ५,
 १०, ५, जै ६१, गो १, ३, ४, ५,
 २४, -या श १४, ९, ३, २१
 श्रीद्राय(←उद्राय्)- न्यम् गो १, २,
 ११, १६, २४, ३, २, ५, १८
 श्रीद्रमण(←उद्रमण[ह]ण)- णम्
 श ३, १, ४, २, -णानि शा ७, ४,
 छ ३, १, ४, १, ६, ४, ३, १२, २२,
 १३, १, ७, ४, तै ३, ८, १०, २, ४,
 -णै श ६, ४, ३, १२, -णेषु श
 ६, ४, ३, २२
 श्रीद्रमहण- णानि तै ३ ८, ००, ४
 श्रीहालरि(←उहालरि)- रि ता
 २२, १५, १०, श ३, ४, ३, १३, ४,
 २, ५, १५, जै १६४, -रिम् प
 १, ४, -के जै १६९
 श्रीज्ञारि(←उज्ञारि)- रि श ११ ८,
 ४, १ जै १३७, १५३, -रिम्
 जै १३७
 श्रीद्विच(←उद्विच्)- चम् तै २, ७,
 १८, २
 श्रीपयव(←उपयु)- वे आ १, १४५
 श्रीपयव(←उपयव्)- म् शां
 १२, ५
 श्रीपञ्चमि(←उपञ्चमि, नी)- नि
 श १४ ५ ५ २१, ७, ३, २७, -नि
 श १४, ५ ५, २१ ७ ३, २७

ओपतस्विनि (←उपतस्विन) - नि
 श ४, ६, १, ७
 ओपद्मष्ट (←उप द्रष्टु)† - धाव तै ३,
 ४, ७, १
 ओपद्मष्टय - ष्टयाय जै १८०, २०७
 ओपनिषद् (←उपनिषद्) - मू श १४,
 ६, ९, २८
 ओपपक्ष्य (←उप पक्ष) - द्यागि श
 ११, ४, १, ६, १४
 ओपमन्थय (←उपमन्थु) - ० घ श
 १०, ६, १, ६, -व व १†, -वाव १†
 ओपमिक् (←उपमा) - मू दे ३, ४,
 ५, १०, १६
 ओपवसथ्य (←उपवसथ) - मू ऐ
 ७, ३२, गा १, ४, ७, ८
 ओपयेशि (←उपयेश) - सि तै २,
 १, ५, ११, ३, १२, ५, ३, †, -शिमू
 श १०, ६, १, ४, का १, २, २,
 १५, -शौ श १०, ६, १, १
 ओपसद् (←उप सद्) - द ता १९,
 ३, १
 ओपाधि (←उपाधि) - विना श ५,
 १, १, ५
 ओपासन (←उपासन) - नमू गो २,
 ४, ५, -नान् शां १६, १, ३०, १,
 -नै श १२, ३, ५, ५, गो १, ५, ९
 ओपोदिति (←उपोदित) - ति जै ७६
 ओपोदित्य - व श १, ९, ३, १६
 ओरव (←उरव) - व तां १४, ६, ८,

जै १९८†
 औरक्षय (←उरक्षय) - ये वा जैआ
 १, ३१५
 औरणवाम् (←ऊर्णवामि)‡ - भा श
 १४, ७, ३, ७५, -अथ वा १४, ७,
 ३, ७६
 औरणोयव (←ऊर्णोयु) - यम् ता १२,
 ११, ९, जै १७७†, -ये आ
 जैआ १, ४७६, -येन ता १२,
 ११, १२
 औवसद्वसन (←ऊर्व सदन) - नमू
 जै ८१, आ जैआ १, ५४५,
 -नस्य जै ८१, -ने आ जैआ १,
 २२९, -नेन ता २, १, १२, जै ८१†
 औध्वसन्न (←उ) - मू जै ८१
 और्यं (←ऊर्मि) - म्यांय सा १, २, ५
 औरव (←ऊर्व) - वंस्य आ जैआ १,
 १८, -यान्गम् ऐ ६, ३३, -वां
 जै १५४†
 औलुण्ठ्य (←उलुण्ठ) - ण्ठ्य व १
 -ण्ठ्यात् ३ व १
 औल्लवल् (←उल्लवल्) - न म २,
 २, १३, -लान् श ४, ३, ३, १९†
 औशन (←उशनस्) - नमू ता ७, ५,
 १६, १७, १९, ११, ३, ११, १४,
 १२, ४, ५, आ १, ४८६ ५२३,
 जै ५८, १६८, जैआ १, ५, ४८६,
 ५५३, ५५६, -नस्य ता ११, ३,
 ११, -नामि ता ७, ५, २०†, आ

जैआ १, ५०३, -ने आ १ ५†,
 ५२३, जैआ १, ४८९
 औशन काव - चाम्याम् जै १६८,
 -वे जै २७, १६८†, दे १, ७
 औशित् (←उशित्) - न श २, ३,
 २, ३५, का १, ४, १, २५, ता १४,
 ११, १७, २५, १६, ३, -नमू तैआ
 १०, १, ११
 औषधु (←औषधि) - घ ऐ ३, ४०,
 श ७, २, ४, ३६, -धम् ऐ २, ६,
 ११, का २, २, ४, ११†, -वा
 तै २, १, ५, ६, -घानि ऐ ८, १६
 औषु (←उषु) - समू तै २, १, २,
 १२†, आ १, १४०, २१६, २१९,
 ३६७, ४२३
 औषु (←औषु) - सी श ६, १, ३, ८
 औष्ट (←औष्ट) - मू, -मूडश्व श
 ४, १, ५, १९
 औष्णिह (←उष्णिह) - ह ऐ ४, ३,
 शा २०, ४†, २२, ३†, २४, ५, -इम्
 ऐ ५, ९, ऐआ १, १, ३, शांआ
 ११, ७, -हा शा ११, ३, -इनि
 शा २७, २, -हेन तैआ ५, १, ४
 औष्णिही - ही ऐआ ५, २, ५,
 शांआ २, ७, श ८, ६, ३, ३,
 -हीम् ऐआ १, ४, ३, शांआ २,
 ९, १०, -हा शां २६, १, -हा
 २, ७
 औहो जै ३६†

इति वैदिकपदानुक्रमकोपस्य द्वितीये विभागे
 प्रथमः स्मरादिसण्डः समाप्तः ।

† 'यु' य ३०, १३ पाठ अत्र । ‡ 'नि' मुपा स्वस्थित्य । § औ भा, औ मेव्यः इति मुपा शगो विमवापिच । MW तु यथोपरि मुद्रितम् । § 'अटार' मुपा स्थित्य । § 'औषपम्' इति मुपा स्वस्थित्य ।
 † 'औषधी' इति श पाठ अत्र ।



अथ वैदिक-पदानुक्रमकोषस्य

द्वितीये विभागे द्वितीयो हलादिखण्डः

१ क

कञ्-वर्गाद्य-

एकऽङ्गि तां ७०, १४, २, ३
 क-वर्ग-—र्गां शा २४, ७
 कृ- क ऐ २, ३०^१, ३, २१^२, २२^३,
 ६, २१, शा ५, ४, १९, ७, २४, ४,
 ५, ९, २७, ११, २९, ४, शा ४, ५,
 ६, ४^१, ६, २, २, ५, १२, ७, ४, १,
 १९, ९, ५, १, ३९^१, ११, ५, ४,
 १^१, १३, ५, ३, ३, का १, ५, १,
 ९, तै २, ३, ५, ५, १०, २, तैआ
 ३, १०, १, ४, ४, ४, २, ३, ता १,
 ८, १७, ७, ८, ३ ११, ४, २, १५,
 १०, १, जैठ ३, १, २, १०, ३, ४, ४,
 कर्मा ऐ ६, २१^१, शा ७, ४, ३
 २, ५, २, ११, १३, ६, १, ७, २, २, ९,
 १, २, २२^१, १०, ६, २, ५^१, ६^१, ७^१,
 ५, १, १३, ८, १, १०, ३, १३, का
 १, ५, १, ९, ११^१, तै २, ८, ९, २, ३,
 ७, ४, १०, गो २, १, २, २, ६, ३^१, १, २,
 कर्मै शा ७, ३, १, २०, ४, १,
 १९, तै २, २, ५, ५, तैआ ३,
 १०, १, ४, ता १, ८, १७, काय
 शा १३, १, ८, २, तै २, ६, ५, ३,
 ३, ८, ११, १ कम्, कया अद्र
 ष-व-व-—ति शा १३, ८, १, १०
 क-व(त्-→)की-—नी ता १७, १३,

९, —तीभ्य ता ७, ९, २२,
 जै ३५, —तीपु शाआ २, १,
 ता ७, ८, ३, जै ३४, ३७, —ल
 ता ११, ४, २, १५, १०, १, —लौ
 जै ३५
 कम्(√कम्)—स जैठ ३, ७, ४, १^१,
 ४, ९, २, १, गो २, ६, ७, —सम्
 तै ३, १२, २, ९, ४, ७, तैआ १,
 ३२, ३ —सामि जैठ १, ८, १, ५
 —साम जैठ ३, ७, ४, १^१, ४, ९,
 २, १, —से शाआ ९, ८, १२, ८,
 शा १४, ९, ३, १, ४, १२, २, ३,
 —सेव ऐ ८, १०, ११
 ककुद्—कुव्, व् शा २, ३, ४, ११, ७, ४,
 १, ४, १, १३, २, ३, १०^१, ४, १, १३^१,
 का १, ४, १, ९, तै २, ४, ७, १,
 ६, १८, ४, ३, ५, ७, १, ८, २१, ४^१,
 जै ३७, —कुद शा १३, ३, ३, १०^१
 ककुन्मत्—न्मान् शा ५, १, ४, ६
 ककुद—म् शा ७, ५, १, ३५
 ककुद ह्(भिन्-→)णिणी^१—णी दै
 ३, ५
 ककुम्—वृप्, व् शा ८, २, ४, ७^१, ५, २,
 ४^१, तौ ८, ८, २६, १०, ५, ६, १३, ६,
 ४, १६, ११, ७, १९, ३, ४, २०, ४,

३, जै ५०, ८९, दै ३, ५, ६,
 —कम्पु शा ३०, ३, —कुभ तै.
 ३, ७, ९, १, —कुभ ऐ ६, २७,
 शा ८, ६, २, १०^१, तै २, ४, ५, ३,
 ३, ८, २१, ४^१, ता १, २, ५, ८, ५, २,
 १३, ६, ३, १४, ५, २, ६, २, ३, १६,
 ११, १६, १७, १, ४, १९, ३, ५,
 २०, ४, ७, २४, १५, ४, ५, जै ५०,
 ८९, —कुभम् तै २, ६, १७, ७,
 ता १६, ११, ५, १६, १७, १, ४,
 १९, ३, ५, २०, ४, ३, जैआ १,
 ४०४, —कुभा तै २, ६, २०, ५,
 —कुभाम् शा ८, ६, २, ३, दै
 २, २, —कुभि तै २, ४, ७, ७, ७,
 ३, ३, २, १, ता ८, ५, २, १०,
 ५ जै ८९, —कुभौ ता ७, ७,
 ५^१, २०, २, ३^१
 ककुकार—म् शा १५, २, १८, ३,
 ककुव(—भृउ-→)णिह—हौ प १, ३
 ककुय—म् शा ११, ५, १, १०^१
 कक्ष(√कष)—म् शाआ १२, २,
 जै १६८, स ३, गो २, ४, ९
 कक्ष दम्—न्ने सा ३, २, ९
 कक्ष-वर्गा(—र्ग-११आ-व-—) सै सा ३,
 ६, १३

† Pw लेतानि स्थलानि सुखार्थवाचकानि 'कम्' इत्यप्येन योजयति । िनिमो रूपमिल्लवर्गस्य अद्र ।

१ 'कुरह्' इति मुपा । ि-भि' इति आन. टीकापाठदिचन्त्य ।

कक्षो(कक्षज)-इक- के ऐआ ५,
३,३

कक्षस्-सी ऐआ १,२,०

कक्षीवत्(←कक्ष्या-वत्)-वतः जै
१८१, -वन्तश्च २,३,४,३५,
वा १,४,१,२५, तैआ १०, १,
११, जै १८१, -वान् ऐ, २, १,
ता १४,११, १७, २५, १६, ३,
जै १८१, जैउ २,२,४,११

कक्ष्य प्रा-आ श ४,५,३,१०

कक्ष्-झाः शाआ १२,३

कक्ष् चित्-त्तम् श ६,७,२,८

कक्षत्-त तै २,७,१७,३

कक्षतीय-येय श ९,४,४,१७

कुट् तैआ ४,२७,१

कुट्-ट. श १३, ३, १, ३, -टै तै
३,८,२,४.

कट्ट-डा श १४,९,२,८

कण्टक-क श ५, ३, २,७, -केन
जै १६८

कण्टककार्-म् तै ३,४,५,१

कण्ठ-ण्ट ऐ ७,१, गो १, ३, १४,
१८, -ण्डे सा २, २, १, -ण्डेन
सा २,२,२ ३,३, ४,५, ७, १२
८,५

कण्ठ वृत्-म् श १२ २,१,२-५
गो १,५,२^१

कण्ठ्य-ण्ठ्य गो १,१,२७

√कण्ठ्य, कण्ठ्येत, कण्ठ्येत, कण्ठ्य
येव श ३,२,१,३१

कण्ठ्यित-ता ऽङ्गव जै. १८४

कण्व-ण्व शा २८,८, श ९, २,
३,३८, ता ८, २,२ ९, २,६

जै ७९^३, १७६, -ण्वस्य जैआ
१,२५२ -ण्वेन तैआ ४,३६,१

कण्व गौतम-मयो जैआ २,
४,१

कण्व-वृहत्-त् आ जैआ १,
२४५

कण्व रथन्तर-न्तम् शा २६,९, तै
२,७,६,१, ता १४,३,१५, १६,

१७, १८, ४,७,९, २३, १९,१,
आ जैआ १, ५११, -रेण ता
१४,३,१६

कतम्,मत्,मा(←किम्+इतमच्)-

-तम् शा २०,२, शाआ १, ०,
श ४,५,६,४,११,६,३,९^५,१०^३,
१४,६,४,१,५,१^३,९,७^३, ९,१०,
७,१,७, तै २, ६, ५, ३, तैआ
१०,१४,१,६३,१, जैउ १, १४,
२,९^३, ४,६,१,५-९, म १, ५,
१४, -मत् श. ७, ४, २, १७,
८,४,४,१२,११,१,६,१०, तै ३,
७,४,१०, जैउ १, १४, २, ८^३,
सं ३, गो १, २, ९^३, -मरिमन्
प १,५, -मरिम श १३, १, ८,
२, तै ३,८, ११, १, -मस्य ऐ
७,१६, शा २०,२,२१,३, -मा
श १४,६,१,११, तै १,५, १२,
२, तैआ १०,२१, १, -मा श
१४,६,१,९,१०,१२^३, -मानिते
१,५,११,१, -माम् तै २, ८,६,
२, -मे श ११,६,३,५-८,१०,
१४,६,२,१,९,२-६, ८, ९,९,१,५,
जैउ १,११,२, ६, -मेन गो २,
६,६, -मौ श ११ ६, ३, १०,
१४,६,९,९

कतम् या प ३,१

कतरु,रुत्,रा(←किम्+उतरच्)-

-र ऐ ६,१५ ऐआ २, ६, १, ता
२०,१५,७, जै १४८, -रत् जै
१२^३, -रा ऐआ १, ५, ३^३ या
२३,८^३, -रा ए ५, १३^३, -रेण
ऐआ २,४,३ -रेणाम् शा २६,१

कतरु-त्सम्() श ६,१,२,३१

कतर या प ३,१

कुति(←किम्+उति)- ति श. ६,

१,२,३२, ११,६,३,४^३,१२,२,१,
६^३,२,१३ १५-२३,३, १३^३,३,
३,७,१३,५,३, १९^३, १४, ६,१,
१०,१२,२,१^३, ९, १^३, तै १,
५,४,१,३,११,८, २,३ जै १०,

१६९, जैउ २,२,३, १२, प ४,
७^३, गो १,४,१६^३, २४^३,५,५^३,
२३^३, -तिभिः श १४, ६,१,९,
११

कति च्छेद(न→)ना- न्ना प ४,
३

वति धा तैआ २, १८, १, ३, १२,
५, जै ११६

कति पद,दा-दः गो १, १, २४,
-दा प ४,७, गो १,३,१६

कति-पयु-या. श ५,१,३,१०

कति-पथी-थी श ४,३,४,१९

वति-मात्र,प्रा-त्र गो १, १,२४,
२७, -त्रा प ४,७

कति वर्ण,र्णो-र्णो गो १, १, २४,
-र्णो प ४,७, गो. १,३,
१६

कति पळह-ह शा २६,१

काय(तिऽअ-)क्षर,रा-र गो १,
१,२४, -रा प ४,७, गो १, ३,
१६

कस्यु(तिऽउ-)च्छ्वा(स→)सा- सा
प ४,७

कथम्(←किम्+थम्) ऐ १,२७^३, २,
१४,१८^३, १९, ३७^३, ३,४, १७,
२१,२५ ४५^३, ४,६^३, २३ ६, २^३,
३,१०,१२,१३^३,१४^३,१५^३, २६^३,
३१^३ ३६^३, ७,२,१०^३; १२^३, २५

२७,२८, ऐआ २,४,३, शा १,
१ २,७,१०, २ ११, ०, १२,५ ८,
१५,५ १८,१२, २६, १२^३, शाआ
३,१,१३ १, श १,१,४,१४ २,
४,९,३,१, २६^३, ४,१, १८,१९,
२३^३,५,३,२४ ६,१, ७, का १,
३,२,६,४,१,४,३,१,३, २,१,३,
१७,१८,२,२,६, तै १,१, ३,६,
६,२,४,२,१,२,६, ता ५, ६, ६,
७,९,१०, १०,५,७, १३,७,१२,
१०,८,१५,५,२४, २०, १४,५^३,
जै १८^३,४,४,५ ७१, ७४,९०,
१०५,११८,१४७, १५३, १५८,

१६३, १६६, १९३, जैठ १, ४, २,
३, ३, २, ४, १०, ६, १, ५, ४, ८, १,
४, ९, २, १, ५, ९, १३, सा १, १,
१५, १७, १ १, ६, ७, ४, ७, गो
१, १, ३, १, २, १२, ३, ०, ४, १४,
१५, १७, २०, १, ९, १, २, २, २०,
२२, ५, ३, ९, ६, ६, ९, १६,
कथम्इव श ४, ६, ९, १, ३, ५,
ता ८, ७, ४, कथम्इकथम् श ११,
६, २, १.

शक्या (← किम्+था) ऐ ६, १८,
१९, ३०, ऐआ ३, १, ३, ५, २, २,
शा ६, २-९, २०, २, २१, ३,
शाआ १, २, ७, ९, १०, ११, श
१, २, ५, २, ५, ४, २, ३, १३, ८, ५, ३,
१, १३, १, २, ९, का २, २, ३,
२२, तै २, ५, ५, ६, तैआ ७, ४,
६, जै ६, १५१, १५३, १८०^{११},
१९८, २०४, जैठ १, ६, २, ९,
३, २, ३, ३, गो १, ३, २१, २, ६,
१, ९^१

रक्या (✓कथ्) - थाम् ऐआ ७, ३,
३, जै ६, जैठ ४, ६, १, २,
-थाम् सा ७, ७, १२

कुद् (← किम्) † ऐ ६, २१, शा
२४, ५, ६, ९, २६, १३, ना
२, ४, ८, तैआ १०, १७, १९
गो २, ६, ३^१

कुद्-रथ- थ. शा १, ५
कुद् (← कुद्+व) - द्रव शा २४, ५,
९, २५, ११, -द्रव शा २९, ४,
-द्रकि ऐ ६, २१, शा २९, ४,
गो २, ६, ३, -द्रन्त ऐ ६, २१,
गो २, ६, ३, -द्रन्ना३ ऐ ६, २१^१
-द्रन्ति शा २४, ४, -द्रन्तौ शा
२४, ४, -द्रान् शा २४, ५-७

शाआ १, २
कुद्-यती- थ्य. श ६, २, २, ७,
-थ्यौ श ६, २, २, १२
बद्वा (← किम्+दा) † ऐ ३, ४, ४, ५,
२१, २५, शा २, ९, श १, ८, ३,
१२, २, १, ३, ९, ३, ४, ३, ८, ४, २,
४, ६, ३, १०, ७, ३, १, २, ४, ३, ५,
१०, १२, ६, ४, ४, १३, का १,
१, २, १२, ३, ८, ४, १, २, ७^१, तै २,
५, ५, ५, तैआ २, ६, २, ८, ४, १,
१०, ६, २, १, जै. ४, ७, सा २, ४,
७, गो १, १, २६, २, १४, २,
४, १०^१.

कद्रथ-कद्रव- कद्रग्र
क(द्रु)→द्रु- द्रु श ३, ६, २, २-८,
-द्रुश् श ३, २, ४, १, ६, २, २
कद्रव्- द्रु शा २०, ४, २१, ४,
२२, ४, ५, २३, ६, ७, ८,
२६, १४, १४, १६, १७, जै
९२

कथ प्रिय- थ शा २६, १३
✓कन्, चाकन् ऐआ १, ५, २, गो
२, ६, २^१

कनक- क स ५
कनक जग वरपख-वज्र-वैद्यै
विमुक्ता-मणि वियोग- गा प
५, ६

कनकाम- भानि तैआ १, ४, १
?कनारकामाई- भाम् तै २, ४, ६, ५
शकुनिष्ठ छा (← जल्प+इष्टन्) - छः
श २, २, ३, १०, का १, २, ३, ८,
-छम् श १, ८, २, १०, २, २, ३,
१०, का १, २, ३, ८, तै ३, ११,
८, ७, -छा श ४, ५, ५, ९
-छानि श ४, ५, ५, ९^१
रकनिष्ठ- थ जैठ ३, २, ५, १२,

-छम् ऐ ७, १५, -छस्य तै. २,
१, ८, १, -छा. ता १७, ३, १, २
कनि(छम्)→छिका- कयो. श
३, १, २, ४

कनीय- न ऐ ६, १८, २०, गो २,
४, १, ६, १, २

कनीयक, निका- नक श ३, १, ३,
११, १५, -नकम् श ३, ३, ४,
८, -निका ऐ ५, २, २, ऐआ २,
१, ५, श १२, ८, २, २६, १, ३, ४,
२, ४, १४, ५, २, ३, -निके शाआ
८, ७, तैआ १, ४, १, ता. १०,
४, २, आ जैआ १, ८८

कनीय- नु तैआ १, २, ७, ६

कनीयस्- थ. ऐ ७, १६, ऐआ
२, ३, ६, श १, ३, २, १३, १४, ६,
१, ४, ७, ४, ५, २, ५, २, २०, ३, ६,
१, २६, ६, २, २, २८, ६, ३, १७, ७,
४, ११, ७, २, २, १७, ५, १, १४, ९,
२, २, २, १०, २, १, ४, ५, ७, २, ८,
६, ५, ४, १, ३, १४, २०, ६, ५, ५,
का १, २, २, १५, ५, १, १७, तै
१, २, ५, ३, २, १, ४, १, २, ८, ८,
२, ३, ३, ५, ४, ७, ६, १४, ता.
१२, १०, ३, २१, ९, १३, जै
१६४, -थ इव श २, ३, २,
१७, १८ १०, २, ६, ५, ११, १, ६,
३४, -थ ५-थ श २, २, २, १९,
-थस तै ३, ७, १२, २, तैआ २,
३, १, -थान् शाआ ७, ८, श
१, ३, २, १२ १४, ७, २, २४, २८,
तै ३, १२, ९, ७, जैठ ३, २, ३,
८, ४, ९, -थस ऐ ७, १८, श २,
३, २, २, ८, ६, २, १, २४, तैआ
५, २, १२, ता १८, १, २,
-थसम् ऐ ५, १५, श १, ३, ३,

† 'कुव्' इति पत्रा । ‡ कुव्यते विविध रूपमिति, निपात इति केचित् भा । † 'कदाचन' इत्यर्वास्तन समासो वा द्र तुं * क्तु → कुवस्, पथक्य प्रथ० । द्वैपथमेव तु प्राचीनतरमिति स्पष्टम् । ‡ नां ✓ चचे शतरि व्याख्यातुनाम कृपापान भवेत् । तुं कं १, ३३, १४ । § आ औ २, १०, १४ 'पत्राक्षापा' इति । 'कनक-घातरि व्याख्यातुनाम कृपापान भवेत् । तुं कं १, ३३, १४ । § आ औ २, १०, १४ 'पत्राक्षापा' इति । 'कनक-पद्मासमानाम्' इति ना । खरसस्कारी दुर्बोधौ मुषीभिर्विद्यरथाविति । || 'ज्येष्ठकनिष्ठयोर्वयमि (अन्तोदात्त) किद् २२.' इति लभ्रगानुरोधाद्द्वैविध्यं श्रेयम् ।

१२, १४, ३, ६, ३, ८, १६, तां
१४, ४, २, ५, ३, ६, ३, जै १८१,
-यासी तां १७, ४, ३

कनीयसी- सी श १, २, १, १७,
-सीडह्व का २, १, ४, १६, -सी
श १, ९, १, १९, ६, ५, १, २४,
१३, ३, ६, ५, तै ३, ९, १२, २,
-सीयु गो २, ४, १३

कनीयस्वन- न्ना श ६, ५, २,
१९

कनीयस्विन्- स्विन् डह्व ता १२,
१३, ३१, -स्वी ता १२, १३,
३१

कनीयोऽक्ष(र→)रा- राभि ता
९, ३, ९

कन्या(✓कन् उणा, ✓कम् नि)-
-न्या म १, २, ३, ४, -न्याडह्व
तै २, ५, ६, ४, -न्या तै ३, १,
२, ४, -न्याम् सा १, ८, ४, ३,
४, ४, ८, २, -०न्ये म १, २, ५

कन्य-कुमारी- रिं तैआ १०,
१, ७

कन्यला- ला म १, २, ५

कन्याका- के ऐआ ३, २, ४

कन्या प्रवहण- ण सा २, ६, १२

कन्व(✓कम्)†- न्वाय तै १, ६,
४, ५

कर्पादिन्- न तैआ १, ४, २

कपाल(✓कम्, उणा)- लम् ऐ ७,
९ श २, ४, ३, ८, ६, १, १, ११,
२, २, ३, ४, ३, १, २८ ६, ४ ८ ९
७, ५, १, २ का १ ३, २, ८ तै ३,
२, ७, १ ३ जै १६४ २१२
-लानि शाआ २, २ श १, १,
१, २२ २, १, १ २ ३ १२ २१
२, २, १ १७, ६, १, ९ २, ५ १२,
४, १, ८, का १, ६, १, ७ २, ३,
२, १, २, १ ४, १ १९ तै ३, २,

७, ३, ४, ६, -ले शा ३०, ४, श
६, १, १, ११, २, २, ३, ४, ३, १, २, ८,
तै ३, ७, ६, २१, जै २१२, -लेन
श १, २, १, ६, ९, २, ३, ३, वा
२, १, ४, ३, गा ३, ७, ३, -ले
तैआ ५, २, १३

कपि(✓कम् उणा)- पि तैआ ६,
१०, १

कपि-वनर्षि- न तां २०, १३, ४

कपि-दीर्घा(←दीर्घन्)- र्घीं जै
१६५

कपिञ्जल- ल श १, ६, ३, ३, ५,
५, ४, ४, -लान् श १३, ५, १,
१३

कपिल्ल, ल्ला- ल श १४, ९, ४, १४,
-ला गो १, १, २५ -ला तैआ
१, ९, २, -लानाम् तैआ १, १७,
१, २

कपुच्छल- लम् श ७, ४, १, ३६ ९,
३, १, १७

कपृष्(२क/पृ)‡- त् शां ३०, ७
कपृषट्- षम् शा ३०, ७

कपोतिन्(त+इनि)- तीं श ११,
७, ३, २

कृत्क- कौ|| तै २, ७, १८, ४

कृन्धफ- ण्ध श १४, ६, ७, १,
-ण्धम् शाआ १४, १, ५ ५,
१०, -ण्धस्य गो १, २, १०, १८,

कवलिक- म् जै २०३

कम् ए ३, ३८ ऐआ ५, २, २ श
२, ३, ४, ३ ३ ५, ३ २१, ९, १, ५,
का १, २, २, ९, ३, ४, ४, १, २ ता
२२, ३, ३, जैउ १, १४, ४, २ †

✓कम्, कामयते ऐ ११२, ३, १८
३० छ, ८ १५, २४ ५ १ २३
ऐआ १, ३, १, ७ २, १, ६, शा १
१ श १, ३, २, १४, १५ २, ३,
३, ८ ५, ३, ६ ३ ६, १, २०, ९, ३,

४, ४, १, ४, १, ५, १, ५, २८, १०,
३, ३, ८, ११, १, ५, ९, ६, ३, ४, ८, ४,
११ १३, १, ५, ४, १४, ४, १, ३, ३,
२, २८, ६, २, ७, ९, २, ९, ७, १, १९,
२०, ९, २, ४, ३, १, का १, ५, ३,
५, १०, तै २, ७, १४, ३, ३, ३,
६, ४, ९, १४, ३, कामयते श ४,
२, ५, १९, ९, ४, १, ४, १४, ४, २,
३०, तै १, ७, ९, ४, २, ३, १०, २,
तैआ ७, ११, २, तां ४, ९, २०,
१३, ११, १८, १६, १, १३, १५, ४,
२०, १, ५, २, ५, ३, ४, १३, २, ७,
२१, १३, ८, २३, ३, ८, २४, ३, ३,
२७, १, ६, ३, ४, जै १५
१७, १, ५, १, १०२, जैउ १, ४,
२, ९, ११, १, ४, सा २, ६, ६, १०,
३, ९, ८, स १, ५ १, ५, गो
१, १, २, २, ४, १६, कामयते
शां १९, ४, ५ श १४, ७, २,
२६, तैआ ५, ११, २, तां ४, ३,
१२, २३, १, ३, ३, ७, २४, ३, ३,
२५, १, ६, ३, ४, कामयसे ता ८,
८, १, जै १९७, कामयथे तां
९, १, ३६, कामयथे ता ६,
५, १०, जै ६१, १८२ कामये
श ६, २, १, ६, तै २, ३, १०, २
ता ८, ४, २, चकमे श ४, १, ४,
८, ९, ५, १२ ११, ५, १, १ तै २
३, १०, १, जै १८६ प १, १
कमितति जै १२३, कमित्यते
श ४, १, ५, १२ कामयित्ये जै
१५१ कामयातै तै ३, ७, ६, १४
कामयतात् जै २०९, कामयस्व
जै ५३, कामये जै १५१,
अकामयत शा ४, ८ १४, ५,
श ४ ५, ४, ३ ४ ५ ५, ३, ५, ४,
६, १, १, ८ १०, १२ १३ २, १ ३
४ ५ ३ १ ७, १, ७ ५, १, १२

† चतुर्थ्यकवने रूप हस्रत्व विभक्तिरूपेणैति भा । ‡ Mv मुपा स्वरधिन्य । ¶ कापि ' इति सा
पा चिन्य । § = १०, १०१, १२ || कपिवद्वामनतमर्थाविति सा । φ कुयन्ध ' इति ऋ अ पा स्वर ।
†२क ‡ § मुपा=स्वरधिन्य ।

२,६, ८,२,७,७,४,३,१, १०,७,
 ४,१,६,५,४,६,७, ११,१,६,१६-
 १८, ५,८,१,१३, १,७, १,२,४,
 १,११,१,४,१, १,६, १,१, १४,
 ४,२,२०. तै १,६,२,१,२,१,२,
 ८,६,१, २,१,१, २,१-४, ३,१,
 ४,१,९,५-८, ११,१,२, ३,३,
 ८,१, ११,१, ७,१,२, १०,१,
 ३,१,४,१-६, ९-१३, ५, १,७,
 ३,६,७,९-१२,१४, ६,१, ३,५,
 १,२,१,१०, १, तैआ ८, ६, १,
 ता छ,१,४,६,१,१,६, ५,१, ७,
 ५,१,६,१, ९, २,१४, १०,३,१,
 ११,८,८,१२,११, १०, १३, ३,
 १२, १४,३,१९ ४,७, ५,१५,६,
 ६,८,११, ३७, १२,५, १५, ५,
 २४,१६,४,३,६,१७,११,४,१८,
 ७,१, १९,१७,८,१८,१, २१,९,
 २, जै ८, ३३, ४, ४, ४, ४, ३,
 ५१,५४,६१,६७,७८, ७९,८२,
 १२८,१७९,१३३, १३९,१४५,
 १५४,१७१,१७३, १७५, १७६,
 १७७, १७८,१७९,१८०,१८१,
 १८६,१८८,१८९, १९२,१९३-
 १९७, २००-२०२, २०५
 २०८, जैउ १,४,२,८,१५,१,१,
 २,२,१, २, ४, १, छ,३, गो
 १,५,८, २, १,२, ५,८, अकाम
 येताम् श ७, ४,२,१६, ११,१,
 ६,१९, तै ३,१,४,१४ ५, १३,
 ६,२, ता १४,६, १०, जै ४४,
 ८४,१४७, २०४, २०६, अकाम
 यन्त शा १४, ५ श १, ६,३,
 २८, तै २,७,१४,३, अकामयन्त
 श १,४,१,२३ ५,३, २४, ६,४,
 १७,३,२,४,१,६,३,२, छ, ५,४,
 १ ६,७,१५, ६,७,३,१,८, ५,१,
 ३,९,१,२, ३३,३, ४,६, ११,१,
 ६,१, तै ३,१,४,८, ५, ४, ५ ८

९,२,३, ता १०, ५,१३, १२,
 ५, १९, १३, १२, ५ २०, ३,
 ४, जै १५,२०, ४७, ४९, ६९,
 ८३,८५ १४५,१४६,१९१,१९९,
 २११, कामयेत ऐ २,३२, ३३,
 ३, ३, ७, १९, २०, ७, २२,
 शा छ, १२, १४, ८, ९, शाआ
 ११,८, शा १, २,५,७, ७,४,
 २२, २,१,२,१९,३, ६,७,८,४,
 २७,२८,३,२,९-१३, ५,२,४,७,
 ३,१७, ३, १,२, १,२,३, १४,
 १५,३,४,१३, १९,८, १,१६,
 छ,३,५,२०,४,२,६,६, ३,३, ५,
 १,१,१३,२,३,१, ६,७, ४,२,८,
 १,७,७, ३,१, २,७,९, ५,२,११,
 १३,२,११,१,८,२, ५,३,१०,४,
 ११, १४,४,१,३,३, १,४,८, का
 १,१,२,८,३,४,५ ६, ४,२५,५,
 १,३८,२, १६, ६, ३,८, २,७,३,
 १९, तै १,१,२, ३,४, ५,२,३,
 ४,७,८,७,२,१,४,१,२, २,१,१,
 ३,१,२,५, ११, १ २, ३,४, ३,
 १०,३,४,७,१०,१, ३, ३,१,७,
 ३,१,२,३,९,१०,१, कामयेत श
 छ,१,४,५,५, १,१, १३, ता ६,
 ५,१५,६,५,९,१०,१०, १२,१९,
 १२, १३, १३ १५ १७, १२,१
 २१,१४,२,२२,३,२, १५,२ जै
 ११,६२ १४७,१८७, २११ जैउ
 ३,५,९,४, सा २,५,५ ३,५,७,
 ७,१,२ ८,१ ५ २,३,३,८,
 गो २,१, १८,२,१, १९, ३,३,
 कामयेत ऐ ३,४५ कामयेत
 २, ६, ६ कामयेथा श ११, ८,
 ३,५ अचीकमन्त श ११, ८,३,
 ५ जै २०,
 कान्त, फान्ति, काम, कामयमान,
 काम्य, अद्र
 कमण्डलु- लुना तै ३, ९ ११, ४,

-लुम् तै २,७,९,३,सा ३,९,१
 ✓कम्प, कम्पते प ५, १२, कम्पति
 प ५,७, कम्पन्ते प ५,१०
 कम्पयमान- न गो २,६,१२
 कर्पा- न्य जै १५,
 कृया किम् इ
 कयानी(य→)या- -यायाम् सा २,
 ३,३
 कयानीया-नृतीय- -म् सा २,
 ४,५
 कयानीया द्वितीय- -म् सा १,
 ६,७,८
 कयाशुभीय- -यम् ए ५, १६,
 ऐआ १, २, २, सा २५, ११,
 तै २,७,११,१, ता ९, ४, १७,
 २१,१४,५,६, -येन तै २, ७,
 ११,१
 कयाशुभीय तदिदासीय- -ये सा
 १९,१०
 कर(✓कृ)- न जै १२३
 करवीर दण्ड- -म् सा २,४,१
 करक- -म् स ४
 करण- -ग जै १२३, -णम् म
 २,४,८
 करणीय- -म् ऐआ ३,२,४, शाआ
 ८,७
 करवई गो १, १, १०, २१,
 करद्विप- -य ता २, १५,४, ३,
 ६,४
 कनुम्ब(=म्भ, उणा) ॥ -न्वा तै ३,८,
 १४,३ -न्वे तै ३, ८, १४, ३
 करम्भ- -म् ॥ ऐ २,२३,२३, श
 छ २,५,१८ २२, तै १, ५, ११,
 ३, जै १२०, -म्भम् ऐ २,
 २४, सा छ, २, ४, १८, ५, १९,
 का १,६,१,१२, तै २, ६, १६
 २, ३, १, ४, ७, -म्भय का १,
 ६,१,१७-२०, ३४, -म्भेण श
 २,५,२, २१ का १, ५, १, १८

† किमर्थीय कय- शब्द । † 'क्या न' इति क् मन्त्रप्रतीकमुद्दिश्याह । † ← 'कया शुभा' इति क्-
 मन्त्रप्रतीकमादाश्याह । § महाव्याहतीष्वन्यतमा । ॥ '२४+✓रम्बम्' इति क्षी ।

ते १,५,११,२
 करम्भ-पात्र- -त्रागि श २, ५, २,
 १४, वा १,५,१,१२, ते १, ६,
 ४,५
 करम्भ-भाग- -ग शा ६,१३.
 करम्भ-मय- -यान् जै ७५
 करम्भिन्- -गम् सा ३,३,५
 करिष्य(√कृ→रृ+इछ्) - ष्ट
 ते. २,५,५,५
 करिष्यत्- -व्यत् ऐ ४,२६,५,४,१६,
 शा २२,१^१, -व्यत्तु शा ६,३,१,१५
 -क्यन् शाआ १, ८^१, शा १,४,५,
 १,२,१,४,६,४,१,१४, १४,४,१,
 २७, वा १, १,४,५, २,३, १३,
 तैआ ७, ६,२ ता ६, ४,८, जै
 १२३, -यन्त का २,२,३,१९,
 -व्या.ती श ६,६,२,५
 करिष्यन्ती- -न्ती शाआ १,
 ८^१, -न्तीम् ऐआ ७, १, ५^१,
 शाआ १,८^१
 करिष्यमाण- -ग तैआ ३, १४,४,
 -गेन श ४,१,४,६
 करीर- रागि श २, ५, २,११, वा
 १, ५,१,९, ते १,६,४,५^१ -री
 श २,५,२,११, वा १,५,१,९
 करीष(√कृ)- -म् श २, १,१,७,
 का १,१,१,५
 करीषि(पित्→)णी- म् तैआ १०,
 १,१०
 †चरुर्ध-तर- -म तंआ ७ २ ८
 कर्ण्य तर- -र ते २,२,३,२
 कर्कुर- -रागि शा १२, २,४, १०
 १४ गो १,५,३
 कर्कन्धुर्षु- -न्धु श ५, ५४,१०,१२,
 ७,१,४, ते १,८,५,१ २, ६,४,
 ५ -न्धुभि तै २ ६, ११, ३
 -न्धुनि श १२ ७,२,९
 कर्कन्धु सक्- -क्य श १२, ९,
 १,५ -क्यू श ७,५,४,२२

कर्की- -री जै १६५
 कुर्ग(√कृत्नि/कृ उणा)-गी ऐ
 ५,२०, शा ११, ७, ६,४^१, १२,
 २,४, १५, १६, गो १, ५, ४^१,
 -गम् श १४,९,४,२,५, -गंयो
 श १२,५,२,७,९,१, ५, तै १,
 ८,५,२, २,६,१४,७, तैआ १०,
 ७,१, म १,८,७, -गंस्व ऐ ७,
 २२, -गंस्वाम् ऐआ २, ४, १,
 श ७, ५, ४, १०, १२, ९,१,
 १३, तै २, ६, ४, ५, तैआ
 ७, ४,१, ता ८,७,७, जै १५०,
 जै ३,१,५,५, -गं शाआ ४,
 ११, शा ४,५,८,१०, १३,४,२,
 १५, प ४,१, -गंभि तैआ १,
 १,१,२१,३,३२,२, -गं ऐ १,
 २१, ऐआ २,४,१,२, ३, २,४,
 शाआ ८,७, ११,३, श ३, ८,
 ७,६,१०,१,१, ८,३, ४,५, १२,
 ३,१,८,१४,३,२,१७, ८,१०,१,
 जै ३,१,३,४, म ३
 कुर्गकृ- -का श ९,२,३,४०
 कुर्गकृ प(त्→)शी, - -ती, -तीम्
 श ९,२,३,४०
 कर्ग श्रवस्- -वा ता १३,११,१४
 कर्त(√कृत्)†- -र्त्तम् ऐ ८, ११^१ तैआ
 १०, ९, १, जै ३४, -र्त्तै तैआ
 १०,९,१
 कर्त पत्य- -म् ता १६,१,७
 कर्त प्रस्कन्द- -न्द ऽइव ता ४, ५,
 १३
 कुर्त्वे(√कृ) ऐ ३,२२, तै २,५,८,
 ९ गो १,२,१७
 कुर्त्वे श २,१,४,४ ४,४,५, १९
 कर्त्तव्य,व्याङ्- -व्य ऐ २, १,३^१,
 -व्यम् ऐ १, ११^१, १७,४, २,५,
 १६ श १, २,५,२१, २, २,३,
 ३,५,२,३३, गो २, १, १५ ऐ
 -व्या ऐ ७ ३२, -व्या३ तै ३,

८,३,३, -व्या: ऐ १,२५^१, -व्ये
 ऐ १,६, -व्यो ऐ १,४
 कुर्त्तुम् ऐ १,७,८,१२, १७, शा ७,
 २,३,४,५,४,८,१०, ६,३,१,१४,
 ९,१,२,१६,५,१,१९-२६.
 कर्त्तु- -र्त्तै शाआ ३, ७, -र्त्ता शा-
 २६, ५, शाआ ६, १९, श ३,
 ८,३,४,५,४,१,४,१, १४, ७,१,
 ११, २, १७, जै १, १, ५,२,
 -र्त्तार ऐ ७,२,७, -र्त्तारम् शाआ
 ५,८, तैआ ३, ११, २, ३, गो.
 २,७, १८, -र्त्तु ऐआ ५, १,३,
 -र्त्तुभि ऐआ २, १,६, शा २१,
 ४, श ४,३,३, १८, तै ३, ५,
 ७,५, -र्त्ता शाआ ३,२
 कुर्त्तुस्() शा ७, ८, तै २,८,७,१
 †कर्म- -र्म जै १०३
 कर्मन्- -र्म ऐ १, ४^१, १६^१, १७^१,
 २२,२५,२९,३०, २,२,६, १५,
 ३२^१, ७,१७,८,९, ऐआ २, १,
 १,२^१, ७,३,२, शा ५,५,८, २^१,
 ७ ८, १०,६^१, १६,४, १९,५,८,
 २०,२^१, ३^१, ४^१, २१,२^१, ३^१, ४^१,
 २४,५ शाआ ४,६, ७, ५,७^१,
 ८^१, ६, १९, ७, १८, ९, ८^१,
 श १,१,२, १,२, ५,२१, ३,५,
 १४,४,४,१५, ७, १,५ ८,२,४,
 ९,३,७, २,५,२, २९^१, ४, १०^१,
 ६,१,४१,७,११ ३,४,३, १२,५,
 १,१८,७,२,६,४,१,२,१८ ४,३,
 ४,५ ६^१,२,१,५ ४,२,८, ३,१५,
 ३,४,५,४,८,१२, ३,३, १५^१,४,
 ४,२४,६,२,१,१७,२, १५,१९^१,
 २०,२१ २३^१, ३१, ३७,३, १,८,
 १५,१८ १९^१,२०,३,१, ५,१,५,
 ४,१७,६,१,१,४^१ १५-२०, २१^१,
 ८,११^१ २^१, ७, ७, ११ १७^१
 २,२१ ३,७,३,१,४ २,१७ ४,१,

† करण+यत् वर्णविकारश्च भा ११ कर्क/धा' उणा टी। 'कर्क+अन्धु' इत्यपरे। †'र्त्तु' मुषा स्वरधिन्य ।
 ‡ =मैल वास । 'कुर्णकावनी' इति तैस पाठः । †=पार्त । ‡'क' इति Mv मुषा स्वरौऽशुद्ध ।

३५, २, १६, ५, १, १२, २५, ८,
 ५, १, १७, ७, ४, १०, ९, १, १, ४२,
 ७, १, ४५, ५४, २, १, ४, ५, ६,
 ११; १०, ३, ५, २, ४, १, १०, १६,
 २, ३१, ३, १, १०, २४, ४, ४, ७,
 १, ५, ३, ३, ८, ९, १०, ११,
 ११, ३, ३, ६, ५, ५, ५, १३,
 १०, ३, ५, २, ४, १, २, ४, ५, ६, ८,
 ९, ११, १२, २, १, ५, ६, ८,
 ९, १०, १, १, २, ३, ४-६, ४,
 १, २-७, ७, २, ११, ९, ३, १०,
 ११, १२, १३, ४, ४, ११, ५, १,
 ३, ७, ३, ११, ४, ३, ६, १, ४, ८, १,
 १७, १९, २, ९, ४, ११, ११, ४, ७,
 २८, ३०, ३१, ४, १, ६, २, ८,
 १४, ७, १, २-६, २, ७, का १,
 ३, २, ११, ४, १, ३, ०, ५, १, २६, ३,
 १०, ६, २, ७, २, १, २, ३, २, ३, १९,
 ते १, ६, ५, ५, २, ५, ८, ९, ६, ५,
 ५, ८, ५, २, ३, १, २, ९, २, १, ४,
 ३, ७, ५, ३, ९, ८, ३, ४, ६, ८,
 ११, १०, २, ८, १, १, ४, २०, तेआ
 १, ३, १, ३, ४, २, १०, २, ता १६,
 ५, ६, २०, १४, ४, जे ७५,
 १३९, जैठ १, २, २, ५, ६, २, ६,
 १४, २, ७, १५, १, ४, ७, १०, ४, ८,
 ११, ५, १५ म १, ६, २, ६, २, ४,
 ६, प १, ४, ३, १, १, १, १, १,
 ३४-३६, २, ३, २, २, ६, ४, २,
 ६, १२, -मंगि ए ७, २७ ऐआ
 २, १, ६, शा ६, १४, शा २, ४,
 २, २४, ६, १, ४२, ३, ११, १, ४,
 ३, ५, ४, १५ ६, १, १८, ७, २, १,
 २२, ५, २, ४, ९, ४, २, ९ ३, २६
 ६, ४, ४, ७, ५, ३, ८, ४, १५, ७, १,
 २, २३, २, ३, ७, ३, १, ४, ८, १, ३, ३,
 ९, ४, ४, १, ५, २, ३, १०, ४, १, १०,
 ५, ३, ८, ९, १०, ११, १, ५, ७, ११,
 ७, २, ८, का १, ३, ३, २०, ती ३,
 २, २, ३, १०, २, ३, २, २, ३, ७, ११,

१, तेआ १, ८, ६, १०, ९, १, ता
 १४, १०, ३, जे २०४, जैठ ७,
 ११, ४, ४, -मंगि ५-मंगि. शा ७,
 १, १, १४, ९, ५, २, ११, ते १,
 ३, ५, १, -मंगि ए २, ३१, ६,
 १५, शा ५, ५, शाआ ७, १, ८,
 शा १, १, १, १०, १४, २, ३, ४,
 ६, १८, २०, ६, ७, २, २१, ३, १,
 १४, ७, १, ७, २, ८, १, २, ७, ५, १,
 ९, ३, २०, १०, १, ४, १, ४, ३, ९,
 ५, ३, ९, १०, १, ३, ७, ४, ३, ११,
 ४, ३, २, ४, ६, २, ८, १४, ७, १, ३, ४,
 २, ६, ८, २, ४, २, ७, २, ८, ९, ४, २, ४,
 का १, ४, १, ५, १, ४, १५, २, १, १,
 ९, ११, ते १, ४, २, १, २, ३, ६,
 ४, ३, ७, ६, ५, ८, १७, ७, १२, ९,
 ७, ८, तेआ १, ०, ३, १, ८, ८, ३,
 १०, १, १२, १०, ३, ता ६, ४, १,
 ११, ४, २, जे ४८, जैठ १, ४,
 १, १, २, ६, २, ६, १५, १, ४, सं ३,
 म १, ६, १५, गो १, १, ३, ४, ३, ५
 ३६, २, ४, १७, -मंगिमा शा
 ११, ४, ४, ३, ५, ४, ११, ७, ३, १२,
 प ७, १, -मंगि शा ६, ३, ७, ३
 ते ३, २, १०, २, -मंगि ३ मंगि शा
 ६, ३, २, ४, गो १, ७, ९, -मंगि
 ऐआ २, १, ७, शा १, १, २, १,
 ३, १०, ७, १, ५, ३, ६, ४, ७, ८,
 ५, ४, ४, ५, ६, ३, १, १२, १४-
 १७, ६, १, १७-२१, ७, ३, १,
 २२ १३, ८, २, ५, ९, ११, ७, ७,
 ८ का २, १, २, ३, ३, ७, ते
 ३, २, १, ४, ३, १, ४, १, ५, ४, ३,
 १, गो १, १, २९ -मंगि शा १
 ८, ३, ६ ३, ५, २, २५ ६, १, ७, ५
 ते २, ५, १, २ -मंगि ए ३
 ४, ५, १३, १४ शा ८, २, ३, ४
 १०, २, ६, १३ ११, ४, ३, ७
 ४, ३, जे १७५, -मंगि
 ऐआ २, ५, १, -मंगि ए १, १२,

१३, ३, ४, ५, शा ५, ५, ४, २, ५,
 ते १, ४, २, १, २, ६, १३, ३,
 -मंगि ए २, १३, शा ८, २,
 २६, ३, शाआ २, ४, ३, ७,
 ७, १५, ५, ६, शा. ३, ७, १, १, ७,
 ६, ६, १, १, ७, ५, १, २, ५, ८, ४,
 ४, १०, २, ५, १, ४, २, ११, ४, ३,
 ३०, ४, ३, ते १, २, ३,
 ४, ३, ५, १, ६, ७, ५, तेआ ७,
 ११, २, ८, ५, १, जैठ. ७, ८, २,
 २, ११, ५, ८, गो १, १, ३, २, २,
 ९, -मंगि १ गो १, ५, २, ४
 कर्म-कर्व-ती जे १५०
 कर्म-कार-रा ते ३, ११, १०, ३
 कर्म-कर्व-ज. शा २, ५, २, २, ९,
 का १, ५, १, २, ६, ते १, ६, ५, ५,
 ३, १, २, ४, -ते तेआ ६, २, १
 कर्म चित्त-चित्त, -चित्तु शा
 १०, ५, ३, ९
 कर्मि-गि शा ६, ६, ४, ९
 कर्मि-धर्मि-धर्मि. शा ६, ५,
 १, १, ते २, ४, ७, १, सा १, २, ९,
 -याम् ते २, ८, ३, १, गो २,
 १, ४, -याम् शा ६, ५, १, १
 धर्म देव-वानाम् शा ११, ७, १,
 ३, ४, ३, ५, तेआ ८, ८, ३
 धर्म नाम्-मानि शा ११, ४,
 २, १७
 धर्म कल-लम् तेआ १, ३, ४,
 -लेपु तेआ १०, १, १६
 कर्म-मय-यम्, -यान्, -यु
 शा १०, ५, ३, ९
 कर्म-मयी-य शाआ ७, ५
 कर्म-वत्-वान् जैठ १, १४,
 ३, ११
 कर्म विचिक्रिता-रसा तेआ ७,
 ११, ३
 कर्मा-(मंगि-आ)-दि-दिपु तेआ
 २, ७, १
 कर्मा-(मंगि-आ)-न्त-न्ते सा १,

† 'कर्मणा' इति भज मुपा० अष्टक । अतिद्विपित षा० ।

<p>१; जेउ. ३, ६, ७, १५; ८, १५; गो. १, १, ३, ३; १, २, ५; २, ६, २; -वये तै. १, २, १, ९; -वि: ऐ. १, १६; २९; २, ७; ७, १७; सां. ९, ३; सा. ६, ३, ३, २, ५; ७, २, ४; १२, ४, ३, ५; ४, ५; तै. २, ४, ३, ३; ७, १२, ३; ८, १, २; ३, ५, ६, १; ९, १, ६, ३; १, ४, १; १३, १; १४, ३; तैआ. १, ११, ४; १०, ११, २; तां. १, ४, ७; १२, ११, १; जै. ५७; २०३; २०४; सा. १, ४, १, ६; २, ६, ६; गो. १, १, २, ७; -विभि: गो. १, ५, २३; -विम् गो. ३, ३, २, १२; ४, २, ४, २४; तै. २, ६, १७, ७; ८, १, २; ३, ६, १०, ३; तैआ. १०, ११, २; तां. ४, ५, २१; -भी तै. २, ६, ७, ४; १७, ५; ३, ६, २, २; -वीरु ऐ. ६, २०; गो. २, ६, २; -तीनाम् तैआ. ४, ७, ४; १, ६, ८, १; १०, १, २; १०, १; ५०, १; -वे सा. १, ३, ४, ६; ४, १, ११; ७, ३, १, २९; तै. २, ७, १२, ६; ३, ३, ६, १०; १०, ८, ३; तां. १८, ८, १५; -व्यां तै. ३, ८, ३, ४.</p> <p>कवि-कृत- -सु: तै. २, ७, १२, ३, -सुम् सां. २३, ८; २७, २; सा. ३, ३, २, १२; -सु तै. २, ८, ९, १.</p> <p>कवि-वृक्ष- -घ: सांआ. २, १५.</p> <p>कवि-शान्त- -म्ल: सा. १, ४, २, ८.</p> <p>कवि-शान्त- -म्ल: ऐ. २, १२; तै. ३, ५, ३, १; ६, ७, २.</p> <p>कव्य- -व्य: तां. १, ४, १४; -व्यास: तै. ३, ७, १४, ४; -व्येव्य: तै. ३, ७, १४, ४; -व्ये: ऐ. ३, ३७; तै. २, ६, १६, २.</p> <p>कव्य-सा- -ना ऐ. २, ३३.</p>	<p>कव्य-सुह- -नाहम् तै. २, ६, १६, २.</p> <p>कव्य-सुह- -नन तै. २, ६, १६, २; -न: का. १, ६, १, २०; तां. १, ४, १, ४; -नम् सां. ५, ६; ७; सा. २, ६, १, ३१; का. १, ६, १, २०; तै. १, ६, १, ६; गो. २, १, २५; -नाय सा. २, ४, २, १३; ६, १, ३०; का. १, ३, ३, ११; ६, १, २०; तै. १, ३, १०, ३; मं. २, २, २.</p> <p>कृतासु(✓कृत्)- -त: तै. १, ४, ८, ३.</p> <p>कृता- -साया सा. १, ४, ४, १५; -सा सा. ४, १, ५, १७.</p> <p>कविपु- -सु सा. १३, ४, ३, १; तै. १, ६, ८, ९; -सुना जै. १८०; -सुनो: सा. १३, ४, ३, १.</p> <p>कविपुर्व- -व्याय तै. १, ६, ८, ९.</p> <p>कव्युप- -व्य तै. २, ७, १५, ३; तैआ. १, ७, १; -व: ऐ. ८, २१; सा. ७, ५, १, ५; १३, ७, १, १५; १४, ५, ३, ६; ९, ४, ३३; तैआ. १, ७, १, ३; ८, ८; तां. १५, ५, ३०; जं. १२९; २१०; गो. १, २, ८; -वस्य तैआ. १, ८, ७; २, १९, १; जेउ. ४, ३, १, १; जैआ. १, ३३७; ४१३; ५३९; २, ५, ५; आ. १, १; ९०; ३२८; ४१३; ५१२; ५२९; मं. १, ६, ८; -पाडह्य ऐ. २, ६; तै. ३, ६, ६, ३; -पा: य. १, ४, २, ७; -नाय ऐ. ८, २१; सा. १३, ७, १, १५.</p> <p>कव्युप- -वी जै १६५</p> <p>कव्युप-मीड- -म् आ. २, २२, २.</p> <p>कव्युप-मुह- -झे गो. १, २, ८.</p> <p>कव्युप-मुह- -दर्शन- -नाय गो. १,</p>	<p>२, ८.</p> <p>कव्युप-पुष्प- -म् आ. २, २२, १०.</p> <p>कव्युप-मन- -तम् आ. २, २१, १-१०; -ने जैआ. २, १०, १०, आ. २, १६, ९.</p> <p>✓कपु, कपते गो. १, ३, २१.</p> <p>कपो(✓उड-उरु- -रुकाय तैआ. १०, ५९, १॥.</p> <p>कलममी- -म् सा. १, १, २, ९; १२.</p> <p>कटोडफ- -उ: सांआ. १५, १; सा. २, ४, ३, १; १४, ६, ४, १; का. १, ३, २, १; -डात् सांआ. १५, १.</p> <p>कांस्य(←कंय)- -म् सांआ. ९, ८.</p> <p>कारु-मियुन- -नामि प. ५, ८.</p> <p>कारु-कुलाय-गमिधरु- -म् ऐआ. ३, २, ४.</p> <p>काकुद- -दु, त तै. २, ४, ३, १३.</p> <p>काकुद- -दु: ऐ. ७, १.</p> <p>काकुम(←ककुम्)- -भम् सांआ. ११, ७; -भेन सांआ. ११, ८; -भेव्य: सांआ. २, १०.</p> <p>काशतेजि(←कशतेज)- -मि: ता. १०, ५, ७; १४, १, १२; -निम् जेउ. १, १०, ४, १; ३, १, १, ११.</p> <p>काशीरत(←कशीरत)- -त: तां. ७, १०, १०; जै. ४०; ८०; -तम् ता. १४, ११, १६; आ. जैआ. १, १३९; -तानि आ. जैआ. १, ५६४; -तेन ऐ. ५, १५; तां. १४, ११, १७.</p> <p>काच- -चा: तै. ३, ८, ४, ५; -चात् सा. १३, २, ६, ८; तै. ३, ८, ४, ४.</p> <p>काञ्चन-दाह- -ता सं. ४.</p> <p>काण्डेविदि(←कण्डे-विदि)- -दि: -जे: वं. १.</p> <p>काण्ड- -ण्डम् तैआ. २, १९, १; ६, ९, १; -ण्डात् ७-ण्डात् सा. ७, ४, ३,</p>
--	---	--

१=नव्यः । विमलेक्यादिंसाः सा. । 'कविभिः कविपु शल-' इति विमलेदाह द्विभिष्यं बोध्यम् पा० ६, २, ४८; १४७. इ. । 'क-वि' मुपा. स्वरोनिमार्शेषः । 'क' इति मुपा. स्वरोन्वित्यः । ॥ ना. 'वपोक्त' इति मसू. मा. पा. अत्र. । 'क' इति 'क' इति मुपा. इ. डलयोरुभेदात् । 'क' काशीवनम् इति मुपा. चिन्त्याः । तादमात्रं कपेरनु-पलब्ध्यादायैपपाठितोपायः । ॥ काशीनवानाम् इति मुपा चिन्त्याः ।

काण्ड ऋषि-

१४, तसा १०, १, ७, षडानि
 गो १, २, ९, षडेन ता १८, २,
 ७, षडे गो १, २, ९
 काण्ड ऋषि- षय तेषा १, २, ३
 काण्ड-वीगा- आ ऐसा ७, १, ७
 काण्डिन्- न तै २, ७, १६, १
 काण्डिवय- ष जै. १, १, जै ३, ७,
 ३, २, १, यम् जै ३, २, ७, १,
 -याय जै ३ ७, ३, २

काण्ड(←कण्) षव शा २८, ८, ता
 ३५, १०, ११, जै ८५, षवन्ता
 ८, १, १, २, १ ९, २, ५, १२, ३, २०,
 १४, ४, ४, जै ७९, आ जैया
 १, २६१, षवस्व आ जैया १,
 ८, षवे आ जैया १, ५३,
 १५७, ३४८, षवौ ता १४,
 ६, ९०

काण्ड्यायन- नम् ष १, १, -ना
 जै ८५, जौ जै २०३

काण्डि-चाण्डि वद.

काण्डायन्(←कण्) षाय तेषा १०,
 १, ७

काण्डायनी- जी य १४, ७, ३, १
 -ष्या १ १४, ५, १, ७, ३,

काण्डायनि- षये जै ३, ७, ४, ३,
 ४, ९, २, १ -नि: जै ३, ७, ४,
 १, ४, ९, १

काण्डायनी-षुत्र- ष शाया ८, १०

काण्डवेयु(←कण्) ष ए ६, १, या
 २०, १, य १३, ४, ३, ९

काण्डवेयु- षस्य तै २, १, ८, १

काण्डायन्(←कण्) षा य १३,
 ४, १, १

काण्ड(←कण्) षा तै ३,
 १०, १, ३

काण्ड-कर्मन्- षा दे ३, ४

काण्ड-म- षा तै २, ७, ११, ३

काण्ड(←कण्) ष- षा, षा, ष १

काण्ड(←कण्) ष- ष जै ३, १, २,
 १३, ष जै ३, १, २, ३ - षम्

जै ३, १, १, २१, -या ता
 २०, १३, ५

काण्ड- षव्य य १४, ६, ७, २,
 ३, ४, षव्य य १४, ५, ५, २२,
 ९, ७, ३, ७, ३, २८, षव्य य
 १४, ५, ७, २-४, षव्य य
 १४, ६, ३, १, ७, १. षव्य य १४,
 ५, ७, २०, ७, ३, २८

काण्डिय-वाम्ब(←कण्, ←वृ) -
 वा ऐ ७, १७

काण्डिय(←कण्) - षे आ १, ३३

काण्डिय(←कण्) षि य गो ३,
 २, १०

काण्ड(←कण्) - षम य ४, ३, ६,
 ३३, तै २, ३, ५, ८, १, २, ३,
 -म तै २, ३, ७, १, तैया २,
 १८, १, ३, १०, २, ४, १, ३,
 ६, १, ४, ८, १७, जै ११६, म १,
 १, २, -म ऐ १, १, ३, २, १, ८,
 १४, १, १, ६, ४, ५, ६, ८, ३, १

ऐसा २, ६, १, या १, ३, शाया
 २०, २०, ६, २७, ६, य १,
 ६, २, ०, १, ३, १६, ३, ६, १, ०,
 ९, १, ०, ३, २, ४, २, ६, ५, ७, ९,
 २३, ६, २, १, १७, २, १०, ३, २,
 ३७, ७, ४, १, २, ४, ५, ९, ७, २, ३,
 १०, २, ४, १, १, १, १, १, १, १,
 १७, ६, १, १, १, १, १, १, १,
 ५, ४, १, ८, १, १, १, १, १, १,
 १, १, २, ३, १, ३, १, ३, १, ३,
 ७, १, ३, ८, १, ४, ४, १, १, ३, ६,
 ९, १, ४, ८, १, १, १, १, १, १,
 ४, २, ४, ४, १, २, ४ तै २, ७, ५,
 ९, ६, ४, ४, १, १, १, १, १, १,
 ८, ६, ४, ३, १, ४, १, १, १, १, ७,
 १०, १, १, २, ३, ९, तैया १,
 १३, १, ३, १, ०, १, २, ५, १, १,
 १०, ६, ४, १, ता १, ८, १, ७, ०,
 २, १, ४, १, ०, ५, १, ४, जै ७०, ७८,
 १४३, १७३, १८०, १८६, १

१९०, १९९, जै १, २, ३, ८,
 १०, १, १०, ३, ५, ८, गो १, ४,
 ८, २, ४, १६, -मन् ऐ २, २८,
 ३, १८, ४८, ७, २३, ६, ८, ३, ०.
 ऐसा १, १, १, ४, ३, १, ३, २, ४, ७,
 ३, ३, या ४, ४, ६, १, ७, १, ३
 ८, ३, १०, २, ३, २, ७, ४, शाया १,
 १, या १, १, १, २, १, २, १, ३, ५,
 १०, ७, १, १७, ५, ३, १, २, १, २,
 ७, ४, ५, ३, ५, ७, २, १, ७, ५, ३, २,
 ७, १, २, ४, ७, ३, १, १, ३, २, १, ४,
 २२, ७, ३, २०, ३, १, २, ०, ९, ३, ४,
 ११, ४, ७, ८, १, ४, ९, १, ६, १, ५,
 ५, ५, ७, ९, १०, ६, २, १, १, ७, २,
 ३९, ७, २, ७, १, २, १, ९, २, १,
 १८, ४, ४, १०, ७, १, ५, ४, ६,
 ६६, ६, ७, ६, ८, २, ३, ७, ९, १०, १,
 ४, १, ३, ४, १, १, ७, ५, १, ७, १, ८,
 १२, ४, १, ३, २, ८, १०, ३, ३, १, ३,
 ७, १, ९, ८, १, ३, ४, १०, १, ४, ३, २,
 १९, ४, १, ३, ३, ७, १, १, ९, ०, ९,
 २, ४, ६, ७, ४, ३, १, १, १, ९, ३, ४,
 ४, १, २, ३, ३, ४, ६, ७, १, ३, २, ४,
 ५, १, २, ८, २, १, १, १, ४, २, १, ४, तै
 ३, १, ६, ११, २, ७, ५, ६, ५, ३, २,
 ४, १, १, ७, ५, ६, ७, ७, १, ४, ३,
 ८, १, १, ३, १, १, ६, ११, २, २,
 ६, ४, १, ७, ४, १, ७, २, ३, ९,
 ७, ८, १०, १०, ४, १, १, १, १, ५,
 ९, तैया ३, १०, २, ४ ता १, ६,
 १४, ४, २, १, २, ९, २०, १०, ५, १३
 १३, ८, ८, १२, ७, २०, ९, १, २, १३,
 ३, १, ६, ९, ११, १८, १, २, ७, १४,
 ४, ७, १, १, ८, ८, १, १०, १२, ५,
 १६, १, १, ३, १, ४, २०, १, ५, ३,
 ७, ३, ४, १, ३, २, ७, १, ३, ७,
 २, ३, ३, ३, ५, २, २, ३, ३, २, ५,
 १, ६, ३, ४, जै ३०, ३४, ५०
 ७८, १४३, १७०, १८०, १८६,
 १९०, १९२, १९९, जै १, ६, १

३,३,१७,२,१,५, सा १, ३, १,
 ३, ९, ८, म १, प १, ५, २,
 १०, ३, ७, गो १, १, २२, ४, ८,
 २, २, ६, ४, १६, ५, १४, ६, १६,
 -मयो ऐ छ, १७, ८, ५, सा
 ११, ५, सा १३, ५, १, ८, ता
 १४, ९, ३, २, जै १०३, गो २,
 ३, ११, -मस्य शा २४, ८, सा १३,
 ५, १, ३, तै २, २, ५, ६, ४, ६, ५,
 ६, ८, ८, ८, म २, ४, ८, गो
 १, ४, ८, -मस्य ५-मस्य शा ६,
 १५ -मा ऐ २, १७, ६, २, २५,
 २६, ऐआ १, १, ३, ३, २, सा
 १, ३, ५, २, २, ११, ६, ७, १३, १, ९,
 १०, ३, १०, १०, शाआ २, १६
 ५, ५, ९, २, शा २, ३, ४, १६, ३, ४,
 ३९, ३, ९, १, २०, ४, २, ५, १९, ६,
 २, २, ३, ५, ६, ४, १२, ९, ३, २, ४,
 १०, २, ४, १, २, ४, ५, ३, ५, ४,
 १५, १६, १३, ४, १, १२, १३, ५, १,
 १०, १४, २, ९, २२, १४, ७, २, ९
 का १, १, १, १०, ४, १, १२ २८
 तै ३, ७, १, १, २, ७, २, ९, ३, ३८,
 १२, २, ६, तैआ ९, १०, ४, ता
 १, ३, ५, ५, ११, १४, ८, ८,
 २०, जै ६८, ७०, १८६, जैव १,
 १६, ३, १०, २, १, १, ३, ६, ९, १२,
 १५, १८, सा ३, ९, ३, म २, ५,
 ८ प १, ६ गो २, २, १८,
 -मात् म २, ३, १८, प १, ६,
 गो १, ४, ७, -मान् ऐ १, २१,
 २, १७ २०, ४, ७, ६, २, ३, ८,
 ४, १९ ऐआ १, १, २, २, ४,
 ३, २, ७, २, ५, १, ६, १ ५, ३, २,
 सा १, ५, २, ३, ४, ४ ६, १५, ७,
 १, ११, ६, १३, १, १४, १, १८,
 ९, २५, २, २६, १, ३, १५ २७,
 ६, २८, १, २९, ६, शाआ १, २,
 २, १६, ३, ७, १५, सा १, ५, २,
 २०, २, १, ४, ३०, २, १, २१, ३, ४,

१६, ४, २, ३, ६, ४, २१, २२, ५,
 ८, १४, ६, ७, १४, ५, ३, १, ४, ६,
 ५, २, १६, ६, १, २२, ७, २, १, २,
 २ १, २, १६, २, ३, ३८, ३, २, ६,
 ७, ३, २, ८, ४, २, ९, ४, १, ५, २,
 ७, १०, २, ४, १, २, ४, ५, ३, १२,
 २, २, ८, ८, ३, ३०, ९, २, ११,
 १३, ४, १, १, १२, १३, ५, १, १४,
 २, ९, २२, १४, ६, २, ७, ९, ३, २,
 का १, १, १, १०, २, १, १२, ४,
 १, १३, तै १, २, १, २, ७, ४, ८,
 ५, २, ६, ५, ८, ११, ४, १२, ३,
 ३, ७, १, १, ६, ४, ६ ९, ३,
 ३, ४, २, ११, ५, ३, १०, ३,
 तैआ १, ६, २, ३, १, ६, ५, १२, १,
 ८, १, १, ५, १, ता ७, ७, ८, २१,
 २, ५, ६, २, ३, ४, जै ६, ७०,
 ९१, १८४-१८७, २०३, २०९,
 जैव १, १६, ३, १०, १८, ३, ४,
 २, ५, १, ३, ४, ता १, ४, २१, ३,
 २, ४, स २, ४, म २, ४, ९, १२,
 गो १, १, २, १६, २, १, २६, २,
 १८, ६, ८, -मानाम् ऐ २,
 १७, २०, ६, २, ऐआ १, १, २, ३,
 ३, ७, ४, २, सा १, ३, ५, ४, ४,
 ७, ४, ९, ३, १०, १, १४, १, २, ७, ७,
 ३०, ५, सा ६, २, १, ३, ६, ६, ४, ११
 ८, २, ११, ७, ३, २, ९, ८, ७, २, १९
 ९, ४, २, २८, ३, १५, ५, १ ४०,
 १३, ५, १, १०, ता १२, ९, १२,
 १४, ११, १९, जैव १, १८, ३, २,
 ४, ६, ३, ९, -माय ऐ २, २६ ४,
 १७, ६, २६, शा १९, २, सा १,
 १ १, २१, ३, ५, १०, ४, १, ३९, २
 २, ३, २, ३, ५, १, ३, १, ४, २, २२
 ६, १, ३, ७, ४, ८, ९, १, २, ४, २, ५,
 २२, ३, ३, १५, ४, ३२, ५, ४, ८,
 ५, ३, १, १०, ६, १, २, ३६ २, १,
 ६, १, ७, ७, २, २, १, ९, २, १, १८,
 ४, ४, १०, १२, २, २, ८, १३, ४,

१, १२, १४, ५, ४, ५, ७, २, १६,
 ३, ६, का १, २, १, ३, ३, २, ४, १,
 १, २, १, १, १, ४, ३, १, ४, तै २, २,
 ५, ५, ५, ३, २, ३, १, ४, १५, ५, ४,
 १५, ४, १, १, ७, १, १, १२, २, २,
 ३, ४, ८, ५, ९, तैआ २, १८,
 १, ३, १०, १, ४, ता १, ८, १७,
 ४, ६, १७, ६, ३, २, १६, १५, ४,
 २२, ३, २ १०, २, २, ३, ३, ८, २,
 २५, १०, २, २, जै ११६, १८६,
 २०९, जैव ३, ३, ३, ६, ५, ९, ५,
 प ३, ७, -माय माय शा १६,
 ९, -मे ऐ ३, २, २, सा १, १, २, ४,
 तै ३, ३, ३, ४, -मेन शा ४, ३, ४,
 ३, २, ५, ८, १, ४, ६, २, १, ६, १४, ६,
 २, ७, तै १, ४, ५, ३, २, २, ५, १,
 ६, ५, ५, ५, ८, २, १, ५, ४, ३, १,
 ४, १५, ५, १५, ११, ९, १, २, ३,
 १२, २, ३, तैआ ३, १०, २, ४,
 १५, २, ता १, ८, १७, -मेभ्य
 ऐआ २, ३, ६, ५, १, ४, सा
 ६, ६, १, २२ ४, ११, १२, ८, २,
 ११ ८, ७, २, १९, ९, ४, २, ९,
 २७, २८, ३, १५, ५, १, ४० तै ३,
 ९, २२, ४, स १, -मेपु शा
 २१, ६ २४, ८, ता ८, ८, २०,
 -मै ऐ १, २१ शा २७, ३,
 सा ४, ६, ९ २३ ९, ३, २, २, ६,
 ४, २, ३, १०, ५, ४, १५, ७, ६-
 ९, १३, ६, २, १०, ११, १३,
 १४, ७, १, ३, २, ९, ३, २ का १, ४,
 १, २, १, -मौ शा ८, ८, सा ९,
 ३, २, ६, ता २३, ८, ४, २४, ७,
 २, जै १०३
 काम-काम- माय तैआ १,
 २१, ६
 काम चरण(✓चर)-म् श ६,
 ३, ५
 शकाम-चार- र तै ३, ११,
 १०, २, १२, २, १, ४, ७, -रम तै

‘नाम’ इति मुपा० । ‘नामात् नेतु वै’ इत्येव पा० मुशोध ।

३, १, ४, १३, -स्य ते ३, १, ४, १३
 रकाम चारु-र जै ४, जैड ३, ५, ९, ३, गो १, १, १५ ३९, ३, २२;-स्य द २, २, ३, ३, ४, १, का १, २, ३, २, ४, १, १
 कामचारिन्-रि शांआ ७, २३, -री शांआ ७, २३, सा ३, ९, २
 काम-जा(त→)ताई-ता तै ३, १०, १, ३
 काम-दुघ,घा(√दुह)-घम् तै ३, ११, १, १-४, ७, ८, ९, ११, १२ १४, २१, -घा द ४, २, ३, ६, ५, ८, १६, ९, १, २, १९, तै ३, १०, १, ३ -घा द ९, १, ८, १९, तै ३, ७, ६, १, ११, १, ५ १९, १२, ६, १, ६, ७, १, ५ ८, १, ३, तैआ ६, ९, १ ता ७, ५, २०, २१, ११, ५, ८; जै ६४, १३०, १८५, -घान् तै ३, ११, १, १५ १६, १७, -घानि त ३, ११, १, १३, -घामि ता ७, ५, २०, -घाम्य ता ११, ५, ९, -घाम् तै ३, ११, १, ६, १०, २०, -०घे द ७, २, ३, १२ -घे तै ३, ११, १, १८,
 कामदुघा(-घडअ)-धिनि- ति जैड १, २, ३, १
 काम धरण- म् द २, ३, ४, ३४ ७, १, १, ८, का १, ४ १, २४ तै १, ३, १, १७
 काम प्र(√प्रा)- प्रश १०, २, ६ ४-प्रम्शाआ १, ७ द १०, २, ६, ४ ११, १, ६, १७ तै ३, ९ २२, ३ -प्राय द्वाआ १, ७ -प्रेण द ११, १, ६, १८, १९ २० त ३, ८, २२, ४, जैड ४, ६, १, १ २, म २, ४, ६ -प्री गो १, ३ २२
 कामधि-प्रे ऐ ८, २१
 काम प्रयुवण- म् तैआ १,

२७, ६
 काम प्रदन्(√प्रन्च्)-स द ११, ६, २, १०, -सम् द १४, ७, १, १
 काम प्रीत(√प्री)-ता तै ३, ७, १, २
 काम-म्य-य द १४, ७, २, ७
 काम रूपिन्(-प+इनि)- पि द्वाआ ७, २३, -पिणम् द १०, ६, ३, २, -पी द्वाआ ७, २३
 काम व(त्→)ती-ती द ७, ३, २, ८, ९, -स्य द ६, २, १, ३६, -स्या द ९, ५, २, ७, ९
 काम व(त्स→)त्वा-त्वा तै ३, १२, ३, २
 काम वर-म् तैआ ३, ११, ८
 काम विमोचन-म् गो १, १, ३९
 काम-सनि-नय ता २३, ३, २, जै १९९, -नि ता ११, ८, ८, १२, ५, २०, १३, ३, १२, ६, ९, १२, ५, १४, ४, ७, ५, १५, ६, ६, ८, १०, १२, ५ जै ७८, १७७, १८०, १९२,
 कामा(-मडअ)क्षर-सयुक्त-क्त सा ३, ९, ६
 कामा(-मडअ)गायिन्(√गं)-यिन जैड २, २, ३, १२
 कामा(-मडअ)-म्निन्(-ञ+इनि)-प्री तैआ ९, १०, ५
 कामा(-मडआ)तिं-ती गो २, ६, १५
 कामा(-मडअ)दान्-म् द २, २, ३९
 कामि(-मडई)-प्सु-पसव सा १, १, १७
 कामि(-मडई)क्षर-र तैआ १, ३, ६
 कामो(-मडउ)-रधाप्य-प्य ऐ ७, २९
 कामयमान-न द १८, ७, २, ८ तै १, ४, ५, १ २

काम्य,स्या-म्य तै २, ४, ६, ७, ७, -म्य ऐ ५, १८, तैआ १०, १, ४, गो २, २, १, -स्या की १, ४, १, २४, -स्या तै ३, ९, ४, २, ३, १०, १, ३, ता २०, १५, १५, -०स्या द २, ३, ४, ३४, -स्यान् गो २, २, १, -स्यानाम् सा १, ३, ८, ४, १, २, १, १, -स्यानि जैड ३, ७, ५, २, -०स्ये द ४, ५, ८, १०, द १, ४, १, २४
 काम्यकीय-या जै १६३
 काम्पील-यासि(सिन्→)नी-निति ३, ९, ६, ३
 काम्रोम-ञ, -जात् व १
 र्कायां-य-शा ७, ४, द २, ५, २, १३, ११, ५, २, ३, का १, ५, १, ११, तै १, ६, ४, ५ गो २, १, २२, -यस्य द १३, ५, ३, ३, -येन द २, ५, २, १३, ३९, का १, ५, १, ११, ३, ५
 र्काय(√चि)-ये ऐ ७, २
 कायाधु(←कयाधु)-व तै १, ५, ९, १, १०, ७
 कारण(√कृ)-म् गो १, १, २७
 कारयमाण-म् गो १, १, १४
 कारयित्वा ऐआ ७, ३, ३, सा २, ७, ८, ३, १, ७, ५, ७
 कारि-म् तै ३, ४, २, १
 कारु-०रव शा १२, ७, तै २, ८, २, ५ -रव जै २०४, गो १, ३, १७, -रुम् गो २, ६, १२, तै ३, ६, ३, ४, -रो ऐ ५, २०, शा २०, ३, २६, १२
 कारु-विदा-दा गो १, २, २१
 कारव्य,व्या-या ऐ ६, ३२, -या ऐ ६, ३२ द ३०, ५ गो, ७, ६, १२, -व्याभि ऐ ६, ३२, गो २, ६, १२
 कारपचव-म् ता २५, १०, २३
 कारीरादि-व्य जैड २, ३, २, ४,

ईन्वरथिन्स । ङि-मार्त 'इनि पाथ । ङि-स्या ' इति मुपा खरो विमर्शापेक्ष । ङि रक+अण्, इकारव पा ४, २, २७

-दिः जे १५^१, -दिम् जे १५
 कारोत्तर-रं शा २,७, श १२,१,
 १,७, -वेग तै २,६,४,२
 कारोती-त्याम् श ९,५,२,१^५
 नागेश्रवस(←कृष्णश्रवत्)-सम् तां
 १३,११,१३, आ जैआ १, ५०,
 -सानि आ १,५६९,५८०
 कार्तयरा(←कृतयशस्)-राम् तां
 १४,५,२१, आ १, ३६, २६१
 -येन ता १४,५,०३
 कार्तवेत्ता(←कृतवेत्ता)-राम् जै १९६^६,
 आ १, ३५, ३६, २६५, ५४५,
 जैआ १,३६, २६५, -शस्य आ
 १,४८२, -शानि जैआ १,४८०
 कार्मात्-म् तै ३,४,३,१
 कार्मु(क→)की-की श ६,६,२,११
 कार्य, यो(√कृ)-यं तै १,१,९,९
 तै २,७,९,४^१, ता ४, ५, १३,
 ७,७,९,४,१५,७,३,८,११, १६,
 १,७,३,५,१७,५,५ २४,१,१२,
 जै १६२^३, -यम् श १,२,३, २,
 तै १,१,८,६, २,२,३,३, १,५^१,
 ८,१०,२, ३,३, २,२, तैआ १,
 ३२,१ ता ४,२, ११,१३, १९,
 २०, ५,१४,७,८, ७, १,१, १३,
 १४,१५,१८, १९, २,१, ६,१०,
 ३,१,४,६,७,८,८,११,९,३,१०,
 ११,५,९,६, ३,६,११ १६,११,
 १३ १३,१३,१७,१,१०,११,१२
 ५,७ १८,१,७,११,८ २४,१४,२,
 ३ जै ३६ ११९ व ४,४ -यो
 ता ४,७,१५ १७,४,१०^१, ९,४,
 ४,८,१२, जैउ ३,७,१,७ -यो^३?
 श १३, १, २,२, जै १६८
 तै १,२,२,१^१, ता ४, ५, २०
 १३,१२,२,१४,१०,२, जै १६८
 यो ३ ता ४,५,१७,१३, १०,१,
 -यं ता ९,४,७, जै १६८, -यो
 ता ४,७,१ ५,१,११,१०

कार्नाकेयी-पुत्र-त्र, -त्राव श १४,
 १,४,३^०
 कार्पापग-गा ता ३,७,९
 कार्ष्णि(√कृष्)-यिं.श ३,९,३,०६
 कार्ष्णिवल(←कृष्णिवल)प्र गाग(√गि)-
 -जेन तै २,४,७,२
 कार्ष्णी(←कृष्ण)-रामं शा ३०,९^१,
 -रामं आ जैआ १,४९१
 कार्ष्णी-श्रावस-सानि जैआ १,
 ५६९
 कार्मर्यं-र्यं श ३, ८,२, १७,७,
 ४,१,३९, -र्यम् श ३,४,१,१६,
 ७,४,१,३७
 कार्मर्यं-मय-या श १,३,३,२०,
 ३,४,१, १६^१, -यान् श १,३,
 ३,००,३,६,३,१०,१४ -ये श
 ४,३,३,६
 कार्मर्यं-मयी-यीम् श ७, ४,
 १,३७,४१, -य्यौ श ३, ८,०,
 १७
 कार्ल(√कल्)-ल शां १५,१ १६,१
 १८,४,२९,२,३०,१, शांआ ७,
 ७,२१,१ १,७,३,३,३,८,३,३६
 ४,५,९,३,५ ७,९, ५ ४, ५^१
 -लम् श ३,२,२,१६,१०,६,५,
 ४ -लस्य श १०, ६,५,४, -ला
 तैआ १, २,२,८,१, -लाव शा
 ७, ३ १३, ५ ९ १६ १,२,६,
 १८, २ १२ ६ शाआ ६, १३
 १४ श ४, २,४,५, ५,३,७ ८,
 १४, ५,१,११,१२, जैउ ४,११,
 ४,४ -लान् शाआ ७, २१
 सा ३, ९,३ -लाय तैआ १०,
 ४४,१ -लै ऐ २ ३ ऐआ २,
 ३,६ शा १,३, २,९^१, ४ १०
 ८,७,१८,४^१ १९,३,२७,४ श
 २,४,२,४^१ ४,५,१,१६ ६,८,६
 ११ १६ ६, ६,४,१४, ७, २,२,
 २१,९, ४,२,११ २७ ३,१,११,

५,३,८,९-१२, का १, ३,३,४^१,
 तै ३, ३,६,३, ७,८, तैआ १,
 ३१,४, ५, जै १३, जैउ ४,२,
 १,४,७,१०, सा १, ३,६, ४,५
 ९,५,११,१५,६,१,३,१,२,७,३,
 ५, ५ १, २,६^१, गो १, २,५,
 -लेउ-ले तै ३, ३,९,१२, -ले
 तैआ १,१०,३
 काल-पुर्वय-ये तैआ १,३,३
 काल-विशेषग-म् तैआ १ २,१
 काल-सन्धि-न्धि शाआ ७,२१
 काला(लउअ)वयव-वानाम् तैआ
 १,१२,५
 कालकम्पु-भा तै १,१,२,४
 कालकाकम्पु-न्द्रा आ जैआ १,
 ५२५
 कालका(=क)न्ज-न्जान् शाआ ५,१,
 कालवव-वः-वाव व ३
 कालाश-स्तुति गोपनायना-म् गो
 १,५,२४
 काली-म् शाआ ११,४
 काल्ये(←कलि)-य जै ४६,
 -यम् ऐ ८, १२,१७, शा २९,
 ३, ७, ता ८, ३, १,५, ७ ४,
 १०, ११, ४, १०^१, १५, १०,
 १४ १५^१, २१, ९,१५ जै ४६,
 ४७^१, -यस्य जै ४६^१, -याव
 जै ४६ -यानि आ १, २३७^३,
 जैआ १, २२७, -येन ता ८,
 ३,५ जै ४६^१, ४७
 काल्ये-स्व-म् जै ४६^१
 काल्वालीकृत(→)ता-ता श २,२,
 ४,३, का १,२,४,३
 काव(←कवि)-वम् ता ८,५,१४,
 ११,५,२४ २४,११,७, जै ५७^१,
 ५८, १६८, आ १,३२,५५४^१,
 जैआ १, २८,५५४^१, -येन ता
 ११,५,२७
 शकान्या-श्वः शा ७,४, ता ७,

॥ Kt उच्. पठत । 'खन्ज' आन मुपा । 'खन्ज्य' इति Mv । 'शकान्य' इति कीउ मुपा ।

। 'कालास्तुतिगोपनायनम्' इति कलि मुपा । ३←काल (कृष्णवर्णवापिन । पा ४,१,४२ द) । १। १। ५। ५। ५। ५।

५, २०, १३, ९, १९, १४, ९,
 १६, १२, ५, -व्यम् श ८, ५, २,
 ४१, जैड २, ३, १, ८, -व्या ऐ ३,
 २७, ७, ३, ४, -व्यानाम् ऐ ३, २७,
 ता १४, १२, ५, -व्येन जैड २, ३,
 १, २, -व्यै ऐ ७, ३, ४, ता १, ५, ९

रुक्मन्व्या- -व्यम् श ११, ३, १,
 ५, ६, ५, ५, १३, तैआ ४, २०,
 १, -व्येन तै २, ४, ७, ६, -व्य
 श ५, ५, ४, २६

कावप(←वप)- -पाणि आ १,
 ४३८, जैआ १, ४३९, -वै
 आ जैआ १, २७५

रुक्मन्व्या- -व्य ऐ ४, २७, ७, ३, ४,
 ८, २१, श १०, ६, ५, ९, -व्या
 ऐआ ३, २, ६, शाआ ८, ११,
 -वात् श १०, ६, ५, ९

रुक्मन्व्या- -व्य श ९, ५, २, १५

√काश्, चाकश्यन्तेऽह्व श २, ३, २,
 १३, चाकश्यमान अद्र

काश- -शानाम् तैआ ६, ९, १

काशि- -शय श १३, ५, ४, १९

-दीनाम् श १३, ५, ४, २१

काशि-कौशल- -लेपुगो १, २, १०

काशि विदेह- -हेपु शाआ ६, १

काश्य- -व्य श १४, ६, ८, २,
 ५, १, १, -व्यम् श १३, ५,
 ४, १९, जै १५९

काशीन- -वम् ता १०, ५, १५ १६

आ जैआ १, १८४ -तेआ १, ३३

काशीती(←नऽऔ)पगव- -वैश ३, १०

काश्य(←वप)- -प शाआ ७,
 १८, तैआ २, १८, १ जै १९९,
 जैड ३, ७, ३, ९, व २, -पम्
 आ जैआ १, २२४ ३६१, -पव्य
 जैआ १, १, ९०, -पात् व २,
 -पाय जैड ३, ७, ३, २, -वै आ

जैआ १, ७७

काश्यपी- -व्य श ७, ५, १, ५

काश्यपी-मालाक्या-माठी-पुय-
 -त्र, -ग्रात् श. १४, ९, ४, ३१

कापायण(←र-ना ? पायण)- -ग,
 -गात् श १४, ७, ३, २७

काष्- -वम् श ३, ३, २, ८, -व्यात्
 श ११, ५, ६, २, -व्यानि ऐआ
 ५, १, ३, श ६, ६, ३, १७, -व्ये
 श ११, ७, ४, ३, -व्येन श ३,
 २, १, ३, १, जैड १, ६, १, ३, -व्ये
 श १, ८, ३, १८^३

काष् हविस्- -विष गो १, ३, ९

काष्ठा- -व्या श ११, ५, ७, २, तै
 १, ३, ६, ५, -व्या. शाआ ७, २१,
 तैआ १०, १, २, जै १५, -व्याम्
 ऐ ४, ७, ९, श ५, १, ५, १७,
 १४, ९, ४, २९, तै १, ३, ६, ५, २,
 २, १०, ५, ३, ६, १२, ता ९, १,
 ३५, ३८, जै १५^३

काष् भूत्- -भूत् श ११, ५, ५, १३

काहल- -म् सा १, ५, ५

किन्नस- -सा ऐ २, ९

√किन्, चिकिरे^३ ता ३, २, ३, चिकेत
 तै २, ८, ६, २, तैआ १, ११, ४

चिकित्सतम् जै ४४, अचिकित्सन्
 तै ३, ७, ६, १२

चिकितान^३ चिकित्वस्, तुपी अद्र

कितव- -वम् तै ३, ४, ५, १ १६, १,
 -वास तै २, ८, १, ६

किम्(→कु)→कए १, ६, २, १३, ३४,
 ३, ५ २१, ४९^३, ५०^३, ४, ५, २०,
 ६ १४ १९, २१ २६, ७, ९, २७,
 ३४ ८, ७, ऐआ २, ३, ८ ४, ३,
 शा १०, ४, ११, ७ २२, ९, २३, ३,
 २४, ५, २६, ३, १२, २७, १, ताआ
 १, २, ३, २ ५, ५, २, ७, ९, ९, २ श
 १, १, १, ३, ३, १२, ४, १३, २, २,

१०, ३, १, ७, १, ४, २, १९, ९, १, ५
 २, ३, ३, २, १, २, ११, ३, ९, ४, १७,
 २, २, १७, ३, १, ३, ९, ४, १, १०, ३,
 १०, १२, ३, २, २, १९, ३, २, ४, ४,
 ९, ४, ५, ५, ५, ४, ३, ९, ३, १९, ४,
 १, ५, ५, २, १, १८^३, ३, ४, ३, २, ४,
 १, ७, २, १, ६, ५, १, ९, ६, ४, ६, ६, १,
 ५, ७, ५, ५, २, २, ३, ३, २, ७, ५, ७,
 २, ६, २, १, १४, २, ५, १२, ४, ३, ४,
 ५, ४, १०, ७, २, २, २०, ३, १, २०,
 ४२, ५, २, ७, ९, १, १, ४, २, ४, १,
 ११, १०, २, ४, १^३, २, १, ३, ५, ११,
 ४, ३, ९, ४, ३, ११, १, ६, १०, ५, ३,
 २, ६, ३, ३, १२, ३, ३, ५, ४, १, ४,
 ६, १, ३८, ४^३, १३, १, ४, ७, २, ६, ६,
 १०, ११, ८, २, ४, १, ३, १५, २, २,
 १६, ५, १, ११, २, ३^३, १२, १८, २०,
 ७, १, १५, ८, १, १, १४, ४, ३, १०,
 ६, १, १, ३, १, ७, १, ५, ८, ८, १,
 १२, ९, ३४, १०, १, ४, ७, १०,
 १३ १६, ७, १, १५ ८, १३, २, ९,
 १, ११, २७, ऐ १, १, ३, ३, ६, ७,
 ३, ८, ४, ८, १७, २, ३, १२, ३, १,
 २८^३, २, १०, ४, २, ५, २, १, १, ५,
 १०, ३, ७, १६ २, १, ७, तै १, ३, ५,
 १, ५, ४, ३, ६, ७, ४, ७, १, ३, ८, ४,
 ३, २, १, १, २, ३, १०, ७^३, २, ४, ४,
 ७, १०, ५, ८, १०, ६, ५, ३, ७, २, १,
 ३, २, ८, ६, २ ८, २, १०, ९, ५, ६,
 ३, ८, १८, ४, ९, ५, ४, ६, ६, ५,
 १३, २, १८, १, १०, १, ४, ९, ४,
 ११, १, तैआ १, ३, १, १४,
 १०, २, १२, १ ८, ६, १, ७, १,
 १०, १, २, ३, १०, ३, १४, १,
 ता ६, ५, २१, ७, ५, ७, ४, ८ ८, १,
 ४, ८, ९, ७, १०, २, १, ४, ४, १२,
 ११, ११, १३, ४, १७, १०, ८, १४,
 ६, ८, १०, १, १५, ५, ३, १०, १४, ४

† ध्यम् प्रत्यय पा ५, १, १३१। † अर्थाभेदे स्वरभेद इ । ||Eggg टि इ †=तु नाम उ ३, ७, १
 †पदाक (√हान्+आक) इत्येवमेव पदमत्र समासमत्र तु भा गा । जहान्(=जघान्)S कु, इतिव्याख्यायमानो यास्त्री
 द्वैपयामाह नि ४ १। सा अपि तु ऋ ८, ४५, ३७ । द्वैस्वयान् द्वैपयमवैत्यस्मन्मतम् ।

३,२१,९,१६, जै ४४, २३, ६२
 ६३, ८६, १०३, १३५, १३८,
 १५१, १६१, १७७, १८२, १८६,
 १९८, जैठ १, १, ६, १, २, ४, २,
 ३, ८, ४, ७, १०, ९, १, ४, ६, ८, १०,
 २, २, ४, ६, १०, १, १०, १३, ७, २,
 १४, ४, ५, १६, ३, ८, १८, ३, १, १,
 २, ४, ३, १, २, ३, १, २, १, २, १, ०,
 ३, ४, १, ३, ५, १, ५, ६, ३, ४, ५, २,
 ३, ८, ९, ७, ४, ८, ४, ८, १०, १, १,
 ३, ४, ८, ११, २, ४, १२, १, १, ३,
 ५, ७, ९, ११, १३, १५, १७, म १,
 ५, १४, ६, १७, स ३, सा १, ८,
 ७, २, ७, २, ३, ४, ७, प १, ४, ३,
 १, ४, १, ५, गो १, १, ०, ३, २, ४,
 २६, ३, २, २, ५, ३, ८, २, ०, ५, १०,
 २, १, २, २, ३, १, ४, १, १, १, ५, ६,
 ३, ३, १, ६, कम् ए ३, २, ३, ७, १६,
 ७, २०, सा १०, १०, २६, १३
 शाआ ५, ३, ७, ६, १९, वा १,
 ३, ३, ४, ६, ३, १, ३, ७, ३, ४, २, २,
 ३, ५, ३, २, १, २, ६, १, ३, २, २, १, ७,
 ३, ३, ४, ५, ४, १, ५, ९, ४, १, २,
 ५, ७, ८, ५, ३, २, ७, ४, ४, ८, ६,
 ३, १, ३, ९, ५, ४, १०, ७, ३, २, १, ७,
 १, १, १, २, ७, १०, ३, ३, १-७, ६,
 १, ४-९, १३, ४, १, १५, ३, १, २,
 ८, ३, ४, १४, ५, ४, १६, ६, ८, ८,
 ७, १, १९, २०, ७, ३, २, ५, वा
 १, ६, १, २, २, १, ८, ती १, ३, ९,
 २, २, ८, ३, २, ३, ३, २, ३, ३, २,
 ६, १, १, ७, ६, ७, ४, तीआ १, २, २,
 १०, ११, १२, २६, १, २, ६, ११,
 २, ९, १०, १, १०, १, १६, १, ४, १,
 ता ८, ६, ८, २, १०, २, २, ३, ८,
 ३, जै १७२, १८०, १९८, २१२,
 जैठ १, ९, ३, ५, १, ४, ५, ६, ३,
 ३, ३, ६, ६, ९, ८, सा १, २, ३,
 गो १, २, ३, ३, २, ३, १, ५, २,
 ६, १, ४, क्पा ए ५, १६, ऐआ

१, २, २, ७, १, १, सा १०, ९
 २४, ५, २, ५, ३, ११, २६, ९, २७,
 २, तीआ २, ७, १, ९, १०, १, ११,
 ४, २, १३, ६, ९, जै ३७, ११७,
 दे १, १, ४, गो २, ४, १, ६, ६,
 कस्मात् ए १, २, १६, २९,
 ३०, २, ५, १०, ३७, ३९, ३, १,
 १७, ४, ८, २, ४, २६, ७, १०, ६, २,
 ३, १०, ११, १२, १, ४, १, ५,
 १६, १८, ऐआ १, २, २, ५, ७,
 सा ७, ६, ६, १५, ७, ३, १०, ३,
 ६, ११, ८, १३, ८, १, १४, २,
 १६, ४, ६, १७, ६, १८, २, २१, ५,
 २२, ३, ६, २७, १०, २६, ९, २८,
 १, ४, १०, ३०, ८, वा १, ६, १,
 ९, ८, १, ७, ९, १, ५, ६, १, २, २९,
 ७, १, २, २, ३, १, ३, ९, ४, २, ३, ८,
 ४०, १२, २, २, १, ४, २, ७, ९,
 ३, ८, १४, २, २, ५-५, ४, १,
 २, १, २, ३, ३, १, ६, ६, ९, ३, ३, ३, ४,
 ती १, ३, ४, १, ५, ११, ३, ४, २,
 ३, १, ३, ३, ८, २, ३, ७, ३, ९,
 १५, २, तीआ १, २, २, ९, ५, ११,
 ५ ता ६, ४, १५, ५, १६, ७, ४,
 ५, ६, ६, ९, १३, जै ९६, ९७,
 जैठ १, ४, ४, २, ३, ७, १, ७, प
 ४, ५, गो १, १, २, ४, १, ३, ७,
 २, १, ७, ४, ७, १०, १७, २०, ३, १,
 ८, ४, १३, ५, ३, ७, १५, ६, १०
 कस्मिन् ए ७, ५ सा १, ३,
 २२, ८ वा ७, १, १, १, ६, १, १,
 १, ४, ८, १, १, १, १, ३, ४, १, ७, १४,
 ६, ६, १, ८, ३, ७, ९, १, २, २, ३,
 १, ३, २, ५, ७, ७, ९, १, १, १,
 ती ३, २, ८, ९, १०, ९, ४, ५, जै
 २, ४, ३, ७, २, १, २, ५, २, १०, कस्मि
 ऐआ ७, १, ४ सा २, ८, ४ सा
 १, १, १, १, ३, ३, १, १०, १७, ७, ७,
 ७, ९, ७, ३, २, ७, ४, १६, ३,
 ९, ४, १, ४, ४, ३, ४, ३, ६, १, ३,

३, ४, ३, ४, ८, ४, १, २, ४, १, ३, १,
 ८, २, का १, ४, १, ५, २, १, १,
 १०, ती १, ६, ६, ४, २, १, १, १,
 ९, ४, ६, ५, ३, ३, ८, ११, १, ११,
 ८, १, ती १०, १, १, ८, १, ३, १०, ८,
 जै ९९, १, ३, ४, १, ३, ८, १, ४, १, ८, ६,
 २०, ९, जैठ ३, ३, ३, ६, ६, ३, ९,
 गो १, ३, १, ५, क्पा ए ६,
 १८, १९, ७, १६, ऐआ ५, १, १,
 सा ६, १०, १, २, साआ १, २,
 वा १, ५, ३, २, ५, २, ४, ३, ४, ६,
 १, ३, ३, ३, ४, २, ५, ४, ५, ६, ४, ७,
 १, १, ३, १, ४, ५, १, २, १, ७, २,
 १६, वा १, ३, २, ४, ती १, ६,
 ६, ४, २, १, ६, २, ४, ५, १, ७,
 १, ३, १, ८, ९, ३, तीआ ४, ३, ५, १,
 जै २, १, २, ५, ४, ७, गो १, १,
 २, ५, ३, १, ९, २, २, २, ४, ६, १,
 क्स्या वा १, ३, ४, ८, ती ३,
 ३, ६, ९, क्स्याम् ऐआ २, १,
 ६, वा १, २, १, ३, २, २, ती २, १,
 ३, ८, जै ९, क्स्या ए २, ६, ऐआ,
 २, ४, २, सा १, १, ४, वा १, २,
 १, २, २, ६, २, ७, ३, १, ९, ७, ३, ७,
 ८, ३, २, ४, २, ४, ३, ९, ४, ६, १, १०,
 ७, १, ३, ४, वा १, ३, ३, ९, २, १,
 ४, २०, का ए १, १, २, १, २,
 २, ८, ७, ८, ३, ३, ५, ५, ६, ७, ७, ८,
 ९, १, २, २, ०, ऐआ १, ३, २,
 सा ७, ३, ८, १, ३, ५, ९, ५,
 शाआ ५, ७, वा १, ७, ३, २, ८,
 ८, १, ८, ९, २, २, ३, ३, ३, ४, ४,
 १, ९, ४, १, १, २, ७, ५, १, ३, ३, ५,
 १, १, ७, ७, १, ७, १, ३, १, ४, १०,
 १, १, १०, ३, ३, ७, १-१३, ११,
 ५, ३, ३, ३, ८-१३, ६, १, ३-६,
 १२, १, ३, २, २, ४, १, ७, ३, ४, ६,
 ९, १३, ३, १-६, ९, १०, ३, १-४,
 ६, ४, २, ४, ६, ७, ८, ३, २, ७, १३,
 ७, ६, १, ४, १६, १७, ५, ७, १, ७, १४,

६,२, १०, ९, ११-१८, १०,३
 ६,९,१२,१५,१८, ता १, २,३,
 ०, तै ३, १०,९,१२, तीआ १,
 २,१,८,३,१०, २१,१,ता २,१४,
 २,६, १,११,१०,१२,१०, १६,
 ५,२०, जै १९,१५१, जैठ १,०,
 १,१४, १०,१, ४, १८,१,०, ०,
 ४,३,४, ४,१२,१,१,३, ५,०,९
 ११, १३, १५, १०, प ४, ५
 दे ३,१५, गो १,१, १-० २४,^१
 ३१, ३, १३^{१०}, २२ २, ५, ०,
 का ऐ २, १३^१, १४, ३, ४०,
 शा ११,०, शा ४,५,५,१०, तै
 १, ४,१,४, २,५,८,४, तीआ ८,
 ०, १, जै १३५, फानू ता ४,
 ५, १०,६, १०, ३, ४,१, कानि
 ऐ. २,०, ३,४०, ६,१८, शा ६,
 २,२,३९, ६,३, ५^१, गा १,५,
 ११, म १,३,६, प ४,०^१, गो
 २,६,१, काभ्याम् गो १,३,१५
 काम् शाआ ५, ०^१, शा १, ३,
 १,२६, ५,३,२५, ८, १,९, १०
 ११,९,१,२१,३, १,१,२२, ०,९
 १८, ६, ८,१,८,११, ५,३,३ ४,
 ५-५ १२,१,३, २२ ४,३,१०
 १३ ४,३ ११, १४, ६,१०,१२
 का २, १,३, १३ तै १, ०,१,
 १०^१ ३,२,३,६ ०,४,१६ तीआ
 ६,९,२ ता ५, ०, ८ १८,१ ८
 तै १५५ जैठ १६ १,८ १५
 १,१ १६ ३,१० ३०,८ ५
 ९, ३ प १ ५, ३, १ किम् ऐ १
 ०,२९ २,१ ४ १३ ३४^१ ३८^१
 ३९ ४० ४१ ३ ३ ६^१ ० १०
 ४९ ४,१ १८ ५, ०^१, १३ १४
 २१^१,२३ २८^१ ३०^१ ३४ ६ ३
 १० १५^१,१६^१ १८ ३०^१ ३३ ७,
 १३^१ ऐआ १, १ ३^१, १^१ २^१
 ३ १ ४,१, १ ३^१ २,१,२,०, २^१
 ३,२ ३ ५ ६ ४, ३ ६, १ ३ १,६
 ३,४,६, शा २ ०^१ ०^१ ३ ४

७,६,८, ८,८,०,३, ११,८, १४,
 ० १८,३^१,१०,९^१, २१,४, ०३,
 ८^१,२४,१,२०,९^१,२६,५ ८,२०,
 ६, शाआ ०, १८^१, ५, ०^१, ८, ७,
 १६,१०,०-५ ०, ८, ११, ९, ०^१,
 १०,६,११,१^१, ४, १२,६, शा. १,
 १,१,८,२,१५, ४, ५, ०, ०, ३, ३,
 ४,१४, ५, ०, ३, १, ११, ३, १६,
 ४, ५, ९, १०, ५, १, ३^१, २, ४, ४,
 १६,६, १, ४, १९, ५, ३, ०, ३, १३,
 १४ १९, ०, ३^१, २० ४, १३^१, ०, १,
 ३, ३, ६ ३, १३, १९, ४, १, ५, ९, १,
 ०, १, ०, ३, ५, १, १, ५, ४, २, ०,
 ०, १० ३, ३ ४, ९, १३, ३, १, ३९,
 ४, ६, ९, ८, १, १४^१, ०, ६,
 ४, ५, ५, १, १३, २, २, ५, ३, ३,
 ४६, ६, १, ४६, ३, ०, १, ४, १, ०, ३,
 २, १, ३६, ०, २०, ३, ०, ३, ४, ५,
 ५, १, २०, ३, ५, ४, १६, १, ०, ६,
 १, १ ३, १८, २६ ०, १, ११ ८, १
 ११, ३, १६, ४, ०, ९, २, ५, ४,
 १४^१, १५^१, १०, १८, ४, १, ०, १३
 ०, ३, ४, ०, १०, ४, ३, ६, ५, ४
 ५, १०, ०, १, ५, ३, ३, ०, ४, २, ३
 १, ५, १, १० ५, ०, १, ०, ०, ९
 ८ १४ ९, १३ १०, १, ५, १, २, ३,
 ५, ५, ५, ६^१ १९, ५, १, १, ९,
 ३, ११ ४, ८^१ ० ४, ०, १, १, १०
 ३, ४ ० ४, ३, ११ १, ३, ५, ५, १५
 १६ ६, १, १, १, ९ ३, ११, १३
 १५^१ ३०^१ ३५ ३, ९, २, १, १३,
 ३९ ३ ० ३, १ १४ १८, ३, १३
 १, ४ १४ ६ ३, ५ ६ ४, १, ९, ०,
 १ ० ८ २ ३ ७, १, १, १० २, ३, ३,
 १ २१ ० ६ ३ ६ ३, ०^१ ४, १, २ ४
 २५ २५, २, २ ३ ५ ५, १, ० ६ २९,
 ० २, १, ३, ०, १ ८, १ ३ ४^१, ०,
 ० ३ ३ ०, ५, २ १० १ ० ३, १, ६,
 ९ १, १, १०, २४ ०, १, १, ५^१ ३,
 १९, ४, ३, १, ५, ४, १, ५, १, १, ३,
 ८^१, १, १०^१, १०, १, ३, १०^१, ११^१,

०, २, ३; ३, ०, १-१३, ३, १^१-४^१,
 ५, ५, १०; ६, १, ०^१, ३, २१; २२,
 ४, ५; ५, ३, ३^१-०^१, ९^१, ११^१, ६,
 १, ३, १३, १, ५, ३, ०, ५, १ ८-०;
 ० ८; ५, ३१, ३, १, ३; ४, ५ ५,
 ३, २^१; ३^१; ८^१, ८-१२; ६, १, ०^१,
 ०, ०, ३; ५, ४, ०; ८, ३, ५, १२, ६,
 १, ०, ४, ६, ९, १२, ३, १-६^१,
 १०, ३, १-४, ६, ४, ०, ४-०, ६, १,
 ६-३६ ३९^१, ८, ०, ३६, १, ३, २, ६,
 १२, १३ १५, ३, ३, ६^१, ६, ६, ८,
 ६^१, ४, ०, १० ३, १, ३, ४, १, ५, ०,
 १३, ३, ५ ६, १, ५, १४, १, १, ८,
 १४, ०, १; ३, १३, ३, ०, ०-१४,
 १८-२०, ४, १, १८, ०, ९, १३,
 २०, २२, २५ ३१^१, ३, १५, १६,
 १५, ०, ६^१, ०, ५, ४, ३, ५, १८^१,
 ६, १, ९, १०, १०^१, ०, ११, ९, २०,
 १०, २, ४, ०, ५, ८, १०, ११, १०,
 १४, १६, १०, ५, १, १०, २, १^१; ४०,
 ०, ८, १६, २१, २४, २६, ३, ४,
 ८, ८, १, १३, २^१, ९, १, ६, ०,
 १४^१ ता १, १, १, ३, ४, ०, ६, ०,
 ०, ८, ३, २ ३, १, १२, २८, २, १०,
 ३, ६ ४, ३, ४, १, ०^१, २, ९^१,
 ३, ११ १, १, २३ ६, १, ३०, ३, ५,
 १०^१, २, १, १, १, ८, ३, १, १२,
 ५, ८, १०, ०, ३, २, १, १, ८, २, ८, ९
 ३, २, ३, ४, ८, १, ५, २, ५,
 ११, २, १, १, ०, ३, ५, ०, ५, ५,
 ९, १, १०, ११, ६, ३, १, १ २, ५^१,
 ६, ६, ५, ४, ४, १ २, २, १ ०, ४, १
 ५, २, ८, १, ६, ९, ३, ४^१, ६, ३, २,
 २, ४, ४, ५, ५, ६, १, ० २४, १३, ५,
 ८, ११, १, ९, ५, २ ३^१, ४^१ १०,
 ९, ४, ५, १४ ११, १, १, ८, २
 ३^१, ४^१ तीआ १, ८, २ ३^१, ११, ६,
 २, ५, २ ६, ०^१, ८, ६, १^१, १०, १०,
 २, ३ १, १ १४, १, ता ५, ६, ९,
 ६, ३, ६, ५ १० ७, ४, ५ ८, ४, २
 ८, १, ९, १, ३६, २, २२ ५, ०,

१०, १२, १^१, १८, ५, २, २१,
 ८, ४, २३, १६, ७, २४, १८, ५
 जै ४, १२, ३०, ३७, ३८, ६३, ८३,
 ८९, ९०, ९२, ९४, ९५, १००,
 १०१, १०८, १३५-१३७, १५१,
 १५५ १६०, १८३, १८६, १९०,
 १९४, १९९ २०५, २१२, जैउ
 १, २, ३, ९, १०, १, ३, ११, १२, ४,
 ३, १३, १, ३, १४, २, ९, १६, १, ३,
 ५-७, ८, ३, ८, १७, २, ३, ३, ५, ८,
 ११, १४, १८, २, ३, ४, ३, ५, १, ३,
 ३, ४, १, ५, २, ३, १, ४, ६, ८, १०,
 ३, १, ३, ४, २, ४, २, ४, ३, ४, ५, १, ८,
 १, १६, ३, १, १०, ११, १४, ३, १, ४,
 ५, ८, ४, १, ४, ५, ८, ५, १, ४, ५, ८,
 ६, १, ४, ५, ८, ७, १, ४, ५, ८, ८, ८, १,
 ८, ९, १७, ९, १, २, ६, ३, ५, ४, ३, ७,
 २, ११, ४, २, १, ११, ६, ३, ८, ८,
 १, ७, ८, ११, २, ३, ४, ७, ८,
 ११, १२, १५, १६, ३, १, १०, ३,
 ३, ५, ७, ९, ११, १२, म १, ५, ५,
 ष १, ४, ६, ४, ४, ५, ७, गो
 १, १, २, ४, २, २, २, ३, १, ३, ३,
 १६, १९, २, १, २, ४, १, २, ५, १, ५,
 किम्पुञ्ज्व द्वा ११, ४, १, ८,
 किम्पुञ्ज्व तै २, २, १०, ३, के
 ऐ ३, १, ४, ०, ७, ५, ७, १, ७, ८,
 १, ४, ३, ३, ३, ४, २, ८, ५, १, ३, ३,
 ६, १, १, ७, १, १, १, ४, १, २, ८,
 ११, ५, ७, २, १४, ४, ३, २, ६, का
 २, ३, ३, ३, तै २, ५, ८, ४, ३, १०,
 १, १३, तैआ १, १२, २, ३, १, १,
 ३, १२, ५, गो १, ५, २, ३, केन
 ऐ २, ११, ३, ४, ३, ४, ६, ७, ३, ३,
 ऐआ २, ३, ७, शां ६, १०, १,
 ११, १३, ३, ३, शांआ १, ८, ५, १,
 ष १, १, ४, १५, १६, ६, १, ५,
 ४, २०, २, १, ४, १०, १४, ३, ४,

३०, ४, ३, ३, ५, २, २०, ६, ४, २,
 ३, ४, ३, ३, ५, १, २१, ४, १, १, ४,
 ५, १०, ११, १३, ६, २, ३, २, ४,
 ६, ८, १४, २, २, ४, ८, ४, ९, ३, २,
 ३०, ५, ४, १६, ६, १, ५-८, ४, १,
 ७, २, २, ३, २, ५, ८, ८, १, ५, ९,
 का १, १, ४, १०, १, ४, ३, २, ३, ४,
 १ २२, ५, १, १, ७, ६, ४, ३, ४,
 ५, २, १, ३, १, ७, १, ८, तै २, ३,
 ५, १, २, ३, ३, ३, ३, ५, ३, तैआ
 २, ७, १, जै ७, १, ५, ५, जैउ १,
 ४, १, १, २, ३, १, ३, १, ४, ४, १०,
 १, १, ५, ष ४, ७, गो १, १, १६,
 २, १, ८, ३, ६, १६, २, ३, १, ४, ५,
 ३, केना ३, ३, ५, १, २, १, केम्प,
 गो १, ३, १, ५, केपु ३, ३, ५,
 २, १, ५, ष ४, ३, कौ तैआ ३,
 १२, ५, ३, १९२, ष ४, ७,
 गो १, २, ७
 कि विद्(✓)विद्- इम् द्वा ६,
 ११
 किंशार- रुमि ऐ २, ९
 किंशुना-वत्- ता तैआ १, २, ८, १
 किंशाम, मा- म ऐ ५, १, ४, जै
 १९७, १९८, -मा जै १०१, -मा
 जै १९०, २०९, जैउ १, ३, १, २
 किंशाम्या(←नाम १) द्वा १,
 २, ५, २, ५, का २, २, ३, २, १, २२
 किंशो(न→)या- न्ना ष ४, ७
 किंशिक- म् ऐ ५, ९
 किन्चन्दस्- स तां १४, ५, ८,
 २६, ११, ५, ३७, १७, ५, ५, ३२,
 -सम् द्वा ६, ११
 किन्ज्योतिस्- ति द्वा १४, ७, १,
 २-६
 किन्ज्य- म् द्वा २६, १४
 किन्देवत- त द्वा १४, ६, ९, २१
 २२-२५
 किन्देवार्थ्या- न्ना द्वा १६, ९,

द्वा ११, ८, ३, १, गो २, ३, २, ३,
 -त्यम् तै २, १, ४, ६, जैउ १,
 १८, ४, १२, गो १, ३, ११,
 -त्या गो १, ३, ११, -त्यानि द्वा
 १, ६, १, २, ०, -त्याम् गो १, ३, ११
 किमधिष्ठा(न→)ना- न्ना ष ४, ७,
 गो १, ३, १६
 किमर्थ- श्रम्य द्वा १४, ६, १०, १, गो
 १, १, ३, २, २, १, ३, ८, -थां
 द्वाआ ८, ११
 किमुद्रतैयथन्या- न्नाम् जै ८, ५
 किमुपज- ज गो १, २, १, ७
 किम्पुरुष- न्ना द्वा १, २, ३, ९
 रकिम्पुरुष- न्ना ऐ २, ८, द्वा ७, ५,
 २, ३, २, का २, २, १, २, २, -न्यम् द्वा
 ७, ५, २, ३, २
 किम्पु(←पु)रुष- म् तै ३, ४,
 १३, १
 किम्पुवां(←अ)वसा(न→)ना-
 न्ना गो १, ३, १६
 किम्प्रायग- म् तै २, १, ५, १
 किम्प्रावृ(त→)ना- न्ना ष ४, ७
 किम्प्रागुष्य- म् तै २, २, ३, ४
 किम्पव(←निम्पु) - न्ना द्वा ६, ११,
 द्वा ३, २, २, १, ७, १, ९, ५, १, १०,
 ६, ५, ४, १०, १३, ४, २, १, ७, -न्य
 द्वा १, २, ५, २, ६, का २, २, ३, ३, ३,
 जैउ २, ३, १, ३, जै १०, ५,
 -न्यान् तां २०, १६, ६
 किम्पती- ती तै २, ७, ५, १,
 -तीमि ऐ ६, २
 किरण- नौ गो २, ६, १३.
 किरण-पाणि- न्ये ष ७, १२
 किणत- म् तै ३, ४, १२, १ किणपा-
 पुः आद्
 किणित- न्ना द्वा ९, १, १, २, २, २, ३.
 किण- ऐ १, २, ५, २, १, ३, २०,
 ३२, ३८, द्वा २, ५, ४, ५, ६,
 द्वाआ ५, १, १४, २, द्वा ३, ७,

† 'तेन' इति पाठान्तरम् । ‡ 'य-द्वा W' मुग स्तरो विहितः । § 'किमुपयत' इति कानि मुग पित्त ।
 § अर्थादेते स्वरभेदो विद्यते । § मनुष्य पा ७, २, ४० । † 'न्य' इति मुग गदितानां दीर्घः ।

३,४,५, ६, ७,८,९,१०, १२, ८, ३,७, १४, ९, १,५, तै २, ४,३, १, ५,४,३, तैआ ३, ११, ५, जै ६, १०८, १३५, १४३, १५१, १५९, जैउ ३, ६,२, २, ४,६,३,३ ८,३,१, गो १, २,५, किराता-तडाआ)कुलि-→ही-लींशा १,१,४,१४,१६, का २,१,३,१७, १८, जै १९०, १, -लीम्याम् जै १९०, -र्यो ता १३, १२, ५
 किरास-स तै ३, ७,२,३, -सम् तै २, ४, ४,१, ३, ४, १७, १, -सस्य तै २,४,४,२
 किरास-ख-खाव तां २, १७,३, २३, १६, १०
 किरासिन्-सींशा २५ १०
 किरिविप-पम् ऐ १ १३, शाआ १२, ५, शा १३, ८, ४, ४, तैआ १०, ६३, १, गो २ ६, १४, -पागि तै ३, ७, १२, ३, तैआ २, ४, १
 किरिविप स्पृत्(√स्पृ)- त्पे १, १३
 किरिङ्क-णा ता ६ ५ १२
 कुरीकसा-सा ऐ ७ १, शा ७, ५ १ ३५, ८ ६ २ १०, प १ ३, गो १ ३ १८, -सासु शा ८, ६ २ १०
 कीट-त शाआ ३ १, -टा शा १४, ९ १ १९
 कीट पतन्न-जेभ्य शा १४ ९, २ १४
 कीटा-तडाआ)व पल-जेन तै ३ ७ २, २
 कीट्श(←किम्/ट्श)-रू, ग् तै १ ४ ३ ४, ५
 कीनुवा-सम् तै ३ ४ ९ १, -शा शा ७ २ २ ९, तै २ ४ ८ ७, म २ १, १६

कीरि-र्य तै २, ४, ३, ७, -र्ये तै २, ५, ६, ३
 √वीं-→वृत् अद्र
 कीति-रिं ऐआ १, ७, २, २, ३, ६, ३, २, ५, ७, १, ७, शांशा ४, १५, ८, ९, शा ३, १, २, २, १, ६, ३, १, १७, तै २, ३, १, ३, ९, ९, ३, १, ५, ७, तैआ ७, ११, ३, ७, १०, १, जै ९५, १०२, जैउ १, २, १, १३, २, २, ३, ३, प २, ३, ८, ९, गो १, २, ४, -रिंम् ऐ ५, १९, ७, २३, २, ऐआ ७, १, ६, शा २६, १२, शा १४, ४, २, १८, तै ३, ८, १, २, तैआ १, २७, ३, ता ७, ४, १० गो १, १, ३८, २ ६, १८, -रिं जै ९५, जैउ १, १६, २, १०, -र्यां ऐ ७, २४, शा १०, ३, ५, १६, का १, २, १, ४, १५, तैआ ६, १०, २, ९, ६, १, ७, १, ८, १, ९, १, -र्ये शा १५, १, कीरि-काम-म ऐआ १, १, १
 कीरि मव-मान् शा १७, ३, गो २, ६, १२
 कील-ल इहव शाआ १२, २
 कीलाल-र का १, ४, २ १०, -लम् तै २ ६, १२, ४, म २, ३, १५, -खाय तै ३, ४, ९, १
 कीलाल प्रा(√पा)-र्ये तै १, ४, २ २
 कुम्पा-कुम्पा अद्र
 कुकुन(न-→)ना(√कु)-नानाम् शा ११, ५, ९ ८
 कुकुट-ट शा १ १४, १८, का २ १ ३ २
 कुन्नि-शि शा ७ ५ १ ३८, -क्ष्यो जैउ १ १८ १ १
 कुचु-र शा ३ ५ ३ २ ३, ९, ५, २, ५, तै २ ४, ३ ४, ३ ८ ० ३,

कुजाति(√कुज्)-र्ये तै ३, ६
 कुटुम्बि(←म्ब+इनि)-राम् गा २, ५, ५
 कुडि-डि प ४, ४
 कुङ्गप-पम् तैआ ४, २९, १
 रकुङ्गप-प शा ६, २, १, ९, -पम् गो २, ४, ७, -पा शा ६, ३, १, ३ ७, ८, २, १
 कुगप गन्ध-न्ध शा ४, १, ३, ८, -न्धाव शा ४, १, ३, ८
 कुण्ड पाथिन्(√पा)-न तां २७, ४, ४
 कुण्डपाथव-र्य तै २, ४, ५, १
 कुत्तम्(←निम्) ऐ २, २३, शा २६, ७, ९, शांशा ६, १९, शा २, ६, ३, १५, ४, ३, १, ७, १४, ५, १६, ८, १५, ९, सा १, ६, ३, १०, तै १, ५, ४, १, ७, ७, ५, २, ८, ९, ५, ३, २, २, ३, तैआ ८, ९, १, जै ८६, ९२, ९९, २०४, जैउ ३, ४, ३, १, प ४, ७, गो १, २, ९, ३, १३, १६
 कुत्र तै २, ८, ७, ७
 कुतीपाद-र्य आ जैआ १, ३ ४०
 कुत्त-र्य ता ९, २, २२, १३, ६, ९, १४, ६, ८, ११, २६, जै १९८, -सम्ता ९, २, २२, १४, ६, ८, जै १९८, -सस्य तां १४, ६, ८, आ जैआ १, १४४, आ १, ५३३, -खाव ता ९, २, २२, जै १९८, -खाय शा २५, ६
 कुत्त व्रत-ते जैआ २, ६, १
 कुरितव(√कुरस्)-म् गो २, ६, १२
 कुडीकण्टक-काम् जै १६८
 कु नसिन्-खिति तै ३, ३, ८, १२, -सी तै ३ २, ८, १२
 कुनखिनी-नी तै ३, २, ९, १०
 कुन्ताप-पम् शा ३०, ५, शा १३, ४ ४, ८, गो २, ६ १२, -पा

† किरा ' इति मुपा । C लेखभाष्ये, 'किरा' इति पठति । ‡ किरातकुली' इति मुपा सा च । वस्तुष्ट्य 'किराता' इति साधु स्यात् तु जै.द्र । C टि अपि तत्र द्र । § कीर्ति । इशोन ' इति पदच्छेद । E.g. इत्यस्य 'Praise of fame इत्यस्य स्वर्णितोवात् तु शा १४ ४ २ १८ । ¶ तीवरा' ? इति मुपा ।

गो २,६,१२,-यानाम् गो २,
६,१२,-पानि श १२, २,४,
१२, गो १, ५,३
कुन्ताप-त्व-म् गो २,६,१०
√कुप क्रीपयथ तै २,४,४,३
उप-पत्य वा १,६,०,८,-ये श
२,६,२,१०
कृ पितृ(√रपा)-ना गो २,६,१४
कुपे-र श १२, ९,१,३, १३,४,
३,१०, जैड ३, ७,४,१,-राय
तैआ १३१,६, जैड ३,७,४,१
कुन्त(√कुन्तु,उन्तु)-ञ्ज प ४,४,
द ३,६,-ञ्जम् तै ३, ४,६,१
कुञ्ज वामन-ना प ४,३
कुञ्जि म (क्-)-तीडइवफता २०
१०,११
कुञ्ज-अ जैड १, १, ४,५,-अम्
जैड ३,७,२,५
कुमारी-उर श ६,१,३,९, १२,२,
२,१३, तै ३, ११,८,२ ३, गो
१, २,०४,-मार ए १,३, ३,
०, एआ १, ३,३,६, शा १३
३, श ६,१,३,८,१८,१९,२०,
२,१,१; ११ १,६,३,४,५, १४,
१,१,२२,९,१,५, तै ३,६,१३,
१, वै ४४,१०७, १८०, १९७,
-रम् ए ३,२, एआ २, ५, १,
श ११, ५,१, १३, १४,४,३,४,
तै ३, ११, ८, १, ३, जै ४४,
१८०, २०१, सा २, २,१, ७,
८,म ०,३,१६, गो २,६,७,-रम्
दर श ६, १,३, १९,-रत्य श
११,४,१,७,१५,१६,१,१,८, वै
१३०, २०६,-उता श १४,
१,१,१,-ता श ४, १,५,२,५,
जै १३३, १८६-राय ए ७,
३१,६,२,९, श २,२,१,१, पा
१,२,१,१, गो २, ६,८,-रे श
४,५,२,३, ता १८, १, २,४,

-रेण श ११, ५, १, १३ तै २,
६,१०,१, जै १४३
कुनारी-उरि श १३, ५, ०, ४,
जै १८६, -ती ए ५, २९, शा
२,९, श १३, ५, २, १, ४, तैआ
१,२,७,४, जै १९७, -तीम् श
१३, ५, २, ४, ४, २, ७, तै ३, ४,
१९,१, जै १८६, गो १, २, २
-तीम्डइव गो १, २, ०, -तीपु
तैआ १२७,६, -यी श २,६,
२, १३, का १, ६, २, ७, तै
१, ५, ३, ३ -यी गो १, ०, ०,
-यी गो १, २, २, -ये जै १९७
कुमारक-कडइव श १, ३,
१,९, ३,१,३, ११, का २, ०,
४,६,-का ता १३,४,१७
कुमारिका-का जै २०४
कुमार तर-र जै १००
कुमार हाति-त श १४, ५, ५,
२२,७,३, ०, ८, ९, ४, ४,-तात् श
१४, ५, ५, २२, ७, ३, २८
कुमारि(रिन्-)-गी-म् सा ३
८,२
कुमारी पुत्र-म् तै ३, ४, २, १
कुम्ब्या-म्बया जैड १, १६, १, ५,
१७, १, ९, -म्बया एआ २, ३, ६,
-म्ब्याम् श ११, ५, ७, १०, जैड
१, १६, १, ५
कुम्भ-म्भ श ७, ५, ४, २, ७, तै २,
६, ४, ३, म २, ७, ३, -म्भम् म
१३, ८, ३, ४, -म्भस्ये निआ १,
४८१, -म्भान् श ११, ५, ५,
१३, -म्भे श ४, ४, ५, २, ०, म
२, ४, ६, गो १, २, २, ३
कुम्भी-म्भी श ६, ७, १, २, ४,
१२, ७, २, १३, -म्भीम् श २
५, ३, १६, का १, ५, २, १, ५, तै
२, ६, ४, ४, -म्भ्या वा १, ५,
२, १६, २, १, २, ८ -म्भ्याम् श

१,८,१,३, -म्भ्यै श १, १, ०, ७,
२, ५, ३, १७
कुम्भि(मिन्-)-नी- न्य ता ७,
६ १५
कुय-यम्-यान् गो २, ६, १२
कुतिर-म् गो १, ३, २, १
कुरु-रव जै १४५, जैड १, १२,
४, १, -रुव जैड १, १८, ४, १
-रुव जै १४५, १५७, -रुगाम्
श २, ४, ४, ५ -रुव जै ९२, ९४
कुरुक्षेत्र-त्रम् श ११, ५, १, ४,
१४, १, १, २, तैआ ५, १, १, ता
२, ५, १, ३, ३, -त्रत्य श १४, १,
१, ०, -त्रे ए ७, ३, ०, श ४, १,
५, १३, जै १८६
कुरुपत्राल-रा श ७, ५, ०, ५,
तै १, ८, ४, १, ३, जै १८, ९१,
९२, ९४, जैड ३, २, २, ६, ३, ७,
-लानाम् ए ८, १, ४, श १४, ६,
१, १, ९, २०, जैड ३, ६, २, ६,
३, ९, ४, ६, १, २, ३, २, -लेम्भ
जै १४५ -लेपु शाआ ६, १,
जै ९४ गो १, २, १, ०
कुरपञ्चल-श्रा श ३, २, ३,
१५
कुरुस्वन्पु-यानाम् वा १, ३,
४, ३
कुर्वन्(√ह)-होए ४, १, १, ५, ६ १८
शा २२, २, नु शा २८, १० २९, ३,
श १३, ८, ३, २, तै ३, ७, ५, ७ जै
६० गो २, १, ७, -ता ता ७,
७, ११-तै श ४, ३, ४, ०४-रुए
३, ४, २, ८, शा २२, २, श १,
३, २, १, ४, ३, ५, २, १०, तै ०,
६, १०, ६, तैआ २, २, १, ७, ३,
१, जैड २, ५, १, ५ गा ३, ८,
७ गा ३, -ता शा १४, ३,
श १४, ९, २, १५ -म्भान् शा
१७, ०, श ३, ८, २, ०४

फु 'कुञ्जि' इति मुद्रा गाथ । † -कुन्मार । ‡ परातर 'म्भ्या' इति B. M. १

॥ 'म्भ्या' इति मुद्रा । § 'कीम्भर' ? गा पाठ ।

जे ११, म २,४,६
 कुर्मीय शा- ग ते १, १, ३, ३, २,
 १, २, ७ गा ३, ७, ५ -गातेआ
 ७, ४, २, -गा ते १, २, ३, ४,
 जैउ १, १, २, ७, मो २, २, ११,
 -गा ऽह्य जे १५६
 कुल-लम् दा १, १, २, २, २, २, ४, १,
 १४, ११, ५, ३, ११, १४, ४, ३,
 ३२, -हस्य गो २, ४, १०,
 -लाय जे १५०, -ले दांआ
 १२, ५, दा २, १, ४, ५, ११, ८, १,
 ३, १४, ४, ३, ३, २, वा १, १, ४,
 ३, जैउ ३, ५, ९, ४, गो १, २, ४,
 -लेऽ-लेतां ५, ६, ९, -लेपु दांआ
 १२, ५
 कुल्या-ह्येपु जैउ ३, ६, ३, ९
 कुल्या-अद्र
 कुल्या-ह्य तां १२, १५, १, -यम्
 ए १, २८, दा १४, ७, १, १३, †,
 तां २, ३, २, १२, १५, १, †,
 -यम् ऽह्य दा ८, २, १, ५, १५,
 -यात् दा १४, ७, १, १३ †
 कुलायिन्(य+दनि)-यिनम् ए १,
 २८
 कुलायिनी-नी दा ८, ३, १, ५,
 १५, ता २, ३, १, -नी तैआ ४,
 १८, १
 कुलि-लि ते २, ५, ८, †
 कुलिना-ना शाआ १२ ९, -वेन
 शाआ १२, ३, ते २, ५, ४ ३
 कुली दन्व-न्ते एआ ३, २, ५
 कुप-ह्यको जे १६०, -ह्यको दा
 ११, ५ २, ३, ५ †
 कुप दम्-म दा १२ २, १, २ †,
 गो १५ २ †
 कुपमल-म् दा ३ ४ ४, १४
 कुपमल बहिस्-हिं दा १५ ३,
 २१

कुप्य-पुल-द्र
 कुप्या-ह्यया जैउ १, १८, ३, ४,
 -ह्यया दा ३, ८, २, ३, जैउ १,
 १८, ३, ३, १, म २, ३, १८, -ह्ये
 दा १३, ८, ४, २
 कुप्यक-क ऽह्य दां २८, २,
 कुप्यल-लम् दा ७, ५, ४, १०, १२, ७,
 १, २, -लानि दा १२, ७, ३, ९
 कुप्यल तणु-नार दा १०, ९, १,
 ५, -गून् दा ७, ५, ४, २२
 कुप्यि(←गुऽद्) ए ७, १८, ७, ७,
 दां २२, १, २, २, २, २६, ११,
 दांआ १, २, दा १, ६, ३, ६, ८,
 ४, ६, ६, ५, ७, ५, ४, ७, २४, १२,
 ७, ३, १३, ते १, ८, ५, ७, २, ४,
 ८, १, ६, १, ३, तैआ १०, १०, २
 कुप्य-दा दा ३, १, २, १६, ५, ३, २,
 ७, -गा दा १, ३, १, ३, वा
 १, ३, ३, ९, २, २, ४, ३, जे १३३,
 -शान् दा ४, ५, १०, ६, १४, १,
 ३, १, -शै का १, २, ३, २, २, २,
 ४, ३
 कुप्यी-नीम्दात् ते १, ५, १०,
 १, २, -नीम् दा ३, ६, ३, १०, ११,
 ते १, ५, १०, ७, †-ह्यो दा ३,
 ६, ३, ९, जे १०२, -ह्यो †
 १, ५, १०, ७
 कुप्य स्त्रय-ह्ये य ४, १
 कुप्यो(शङ्क)गां-गां दा २, ५,
 २, १५, का १, ५, १, १३
 कुप्यल-लम् ए ७, १८, जैउ ३, २,
 ३, ३, -ला दा ११, ४, २, १, ४,
 १३ -लात् एआ ३, १, ३, ४,
 शाआ ७, ९-११, तैआ ७, ११,
 १ -लेन शाआ ८, १० †
 कुप्यिक-का ए ७, १८, -कास
 ते २, ५, ४, १
 कुप्यिर्-श्रि, -श्रि दा १०, ६, ५, ९,

१४, ९, ४, ३, ३
 कुप्यिर्-श्रि दा १०, ५, ५, १
 कुपीतक-क तां १७, ४, ३,
 कुप्या-दा तां २१, १, ७, जे १४९,
 -ह्यम् एआ ७, १, ३
 कुप्या-का ए २, ११, -शाम्य
 जे १५०
 कुप्यिन्-ह्यम् ते २, ३, ६, १, ७, १
 -ह्यनि दा ६, २, १, ७, ११ †,
 १२ ७, ५, २, ३ †
 कुपीत्(√सद्)-ह्यम् तैआ २, ३,
 १, १०, १, ११४, म २, ३, २०,
 गो २, ४, ८ †
 कुपीत्(द+दनि)-दिन दा १३,
 ४, ३, ११
 कुप्युरिन्-ह्य दां २२, १५, १,
 १०, जे १६४ ||, -ह्यम् प १, ४,
 -ह्यस्य जे १६९ ||
 कुप्युरि-क, -कान् य १
 कुह(=रुप, कुप) ए ७, ५, दां २२,
 ८, ते २, ८, ९, ३, जे २१२
 कुह-यित तैआ १, ११, ०
 कुह धुती(य)→या ३-या दा २२, ८
 कुह(√कु[ग]ह)-ह्य ए ३, ४७,
 ४८, ७, ११, प ४, ६ †, गो २, १,
 १०, -ह्य † ते १, ७, २, १, -ह्य
 ए ३, ४७, दा २, ५, १, ३ ८ †
 √कू, कूजति प ५, ७
 कू-ह्य ता २१, १४, १६, गो १,
 ५, २५, -ह्येन दा ३, ८, १, १५,
 जे १३१ †
 कू-ह्य ता १, ७, ३, ४
 कू-ह्य दा ३, ६, १, १३, ७, १, ६,
 ६, ३, २, २६, ५, ४, ३, -ह्यस्य जे
 १०३ -पा दा ३, ५, ४, १,
 -पा ऽह्य दा ४, ४, ५, ३
 कू(ह्य)→ह्य-ह्य्या दा ५, ३, ४,
 १५, ते ३, १, २, ३, १२, ७, ४,

१ पा ४, १, १४० । † इति मुपा स्वरो विचारणीय । १ अर्थात् स्वप्न, प्रत्ययानुबन्धाद्वा ज्ञेय ।
 ‡ कुपीरनिलय प्रमादादनुस्वरो भ्रष्ट तु तैस ७, ३, ११, ११ । † † 'मुर्वि-द' इति? विकृति गतो मुपा । तु तैस ।
 ‡ 'कुह धुत' इति मन्त्रगतपदमधिकृत्याह । † 'ह्यै' इति मुपा चित्त्य ।

तेआ १,२,४,२,६,४,१, जै ५९^१,
 -प्याम्य तै ३,८,१७,५
 कृष(र→)री-रीम शा. २७, ६,
 -याम् शा ४,६,९,११,१२
 कृष्य-चैम शा. २,२, -चौव शा १४,
 ६,११,१, -चौव ऐआ ७, १,४,
 ता ५,५, १०, -चै शा २, ०,
 शा ११,५,२,४,७,१३,४,३,१^१
 कृषैनादा-दा. ता १,८,११
 कृरै(✓कृदं)-रै आ १,४४८
 कृमै-मै. शा ६,१,१,१२, ७,५,१,
 १^१,५^१, ६, ७^१,९, १०,३५, १०,
 ४,२,१४,५,५,१०, -मैम शा १,
 ६,२,२, ६,१,०,२०,७, ५,१,१,
 ७, १०,५,५, ७^१, तैआ १, २३,
 ३,२,५,२, -मैस्य तैआ १, २६,
 ७, -मै श ७,५,१,२५
 कृमैरूप-वेग प ४,५
 ✓कृल,अकृलयत् ऐ ४,९
 कृल-रुम् ता १४,३,१३, -ले शा
 १४,७,१,१८, जै १९२
 कृ(व्य→)व्या-व्या तैआ २,
 १०,१^१
 कृगाम्या-म्व ता ८,६,८
 कृमन्-रामा जै १५०
 कृमण्ड-ण्डानि तैआ २, ७, १,
 -ण्डै तैआ २,८,१
 ✓कृ, कृते ऐ १, ३^१,५^१,६,२८२,
 १^१ १९ ३,२४,४४^१, ४,२^१, २९,
 ३०^१, ऐआ १,५,२,२, शा १,१,
 ३,२,९^१,५,२, ७, ७^१,८^१,१०,८,
 ०,९ १०,१,११,१,१४,१,१६,७,
 १८,१, शाभा १,४, १४,१, वा
 ३, ४,४, ५, ६,२, २४, ८, ५,
 १,१७, ९, १,२, १७, कृते शा
 १,१,२,४,१४,४,१६ ५, १७,५,
 ४,५,६,१,१४^१,८,१,४,२, २, ३,
 ४,५,३८, ४,३, १२,५, २,११-
 १३,६,१,३५^१,३,२, ३, १,४,६,
 १७, ३,४,२४, ४,३,२,५, ५,१,

२५, ६,३,४, ८,२,१३, ५, ११,
 ९,१,७; ८,१०; ११, १३, १५
 १७,१९,४,१,१,२०; ४,६,३,४,
 २७, ५,६,५, ७,१,५,०५, २८^१,
 २,१,०,४,१३, १५,१६, १९,३,
 ९,३,१,१,२; ४-१२, ४,३,१६,
 २१,४, १५-०१, २३, ६, २,१,
 १७,२,३९,४०, ४,४,१३, ७,२,
 १,७^१,१७, ४,१,५, ८,२,४,१६,
 ५,१,४^१,६,१,१, ९,१,२,१३^१,
 १६^१,१७^१, १८,१९; ३४^१, २,३,
 ८;१६, ४,१,२, १५,५,२,४-७
 १०,१,४,१,८,९, ४,२,३०, १२,
 ४,१,८, ४,२,१, ९,१,७-९, २,
 ६, १३, २,२,३, ४,६,७,९,१६,
 ६,८, १०,१, ८,१, १९^१, ४,५,
 १४, ३,१,२७, ७,१,२, १४, २,
 ७^१, ९,२,१५, का १,३,२, ११,
 २,४, २, १,२,६, १६, २,२,९
 तै १, १,५,६, ८,३,५, ३,५,१,
 ७,३, ५,२,१, ६,९, ६,१,५, ७,
 १०,२,२,१,५,२,३, ५,५,३, ३,
 ३,११,२, ८,२३,१, ३^१, तैआ
 २,११,१, ५,०,७, ६,४,८,७,१,
 जै १८, ४०, जैठ १, १,४, ८,
 १०,१,११^१, २, २,२,१, २ सा
 १,२,९, ३,३,४^१, प १,४ गो
 १, १,५,६,८,१०, ११, २,४ ३,
 २,२,३,१९, कृणुते तै २, ८,३,
 ३,५,२, कृणुते शाभा १२ ५,
 तै २,८,७,२, गो २, १,१७ ४,
 १०^१, करोति ऐ १, १०, १३,
 २१^१ ३०, २, ६,२६,३४, ३५^१,
 ३७,३८,३६,७^१, २०,२२^१, ३३,
 ५, १५,२६^१, ३४^१, ७, ३४, ८,
 २४^१ २६, तैआ १, २,४^१, ३,१
 ५,१, २,१,७,३,६^१,५,२,१^१ शा
 २, १ ९^१ ३, ४^१ ५,७, ६,१२^१,
 १३^१,७,८,८,४,५ ७-९,१०,१^१

४,५,१२,५,१३,६,१४,१^१, १५,
 ४,५,१६,१, १८,५,२२,१, २३,
 ०, २४,१, २६, ५,२७,७, ३०,
 १^१, शाभा २,१,४,७, ४ १,
 ३,१ १५, २१, ६,१,८, २१, ३,
 २९,३०,७,२,२, ३,४,५^१, ४,२,
 ३, ८,१,२३, ३,२३, ९,२, १९,
 २, ३,१,३४,३५, ३७^१,३८^१, ४,
 १८, २०, ४,१,१४^१, ५,२, ३३,
 ३, १,३,२७,२,४,१६^१, ४,२,३,
 ३,२,५,१,३४, ८,१,६,८, ४,३,
 ४,५,११, ४,१,१,२२, २३,२६,
 २,३,४,५^१, ५,१,७, ५,१, ३,६,
 १४,२,४,२०,४,२,९^१, ३,१, ६,
 २,१, १९, २,१८, २९, ४,२,८,
 ५,१,११, २,८, ३,७^१, ४,३, ४,
 १७^१, ६,१,२१, ७,४,१५, ७,१,
 २,१५,२२,२,१,४, ११, २,११^१,
 ४,३०^१,३,१,२७,२,६,४,२, २३,
 २४, ५,१,७, ३,५, ८, १,१,७,
 ४,१, २१, ५,१,७,६,१,१७, ९,
 २,३,४,३४,४,१,१०, २,११, ५,
 १,५४, २,१९^१,१३^१, १०, २,१,
 ८,२,५,३, ४,५,१, १६,२,३,९,
 ७,२३,३,३,६^१, ५,१,१०,१२,
 ४,३, १०,९,२,२, १३, ८,१,८,
 १७, १४, १,२,१८^१, ३,२६, ४,
 ६, २,१, १४, ११, २,१३, १५,
 १६,४,८,३२,४०, ४,२,२८,३१,
 ६,२,८, ७,२,८, ८,१५,१२, ९,
 १,१६ का १, ३,१, २३, ४,१,
 १४,२,९, २,१,७,१२,०,४,१२,
 तै, १,३,२,५,१०,९,१०,४,९,४,
 ६,५,१,२^१,१०,५, २,१,२,३,४,
 २,२, ३,२, ९,१३,३,३,१,४,२,
 ८,६ ७,९,१६,१, करोति वा १,
 १,१,१०,२,१८, ३,१, १०-१२,
 ४,२४^१,२,२,४^१, ७, १३^१, ३,५,
 ४,६,१६, १८, ३,१,१५,२२,२,
 १२^१,१४, ३,१-३,८, ४,८,१५.

†कृ-इति Pw.प्रथ । †✓कृ तना ✓कृ स्वा=कृ(←कृष्व भ्वा) । †कृ-इति मुपा सरथिन्य । †इत्यत्र सारभाव ।

७, १६, ४, ४, ७, ५, ३, २५, ७, १,
 ९, ११, २, १०, १६, २१, ३, १४,
 ८, १, ३५, ४०, ३, १२, २५, ९, १,
 १६ १७, २३, २८, २, ३५ २, १,
 १, २, ३, २, २ २५ ३, १, १७, ४,
 २८, ४, २, ७, २४, ३, १२, ५, १,
 १५ २० २, ४, ६, २०, ३४, ४, ९,
 ६, १, ३, १०, ४२, २, २, ३, १,
 ३, ८, १०, १६, २, ४, १, ३, २,
 १४, १५ १८ १९, ४, ५ ८, ४,
 ४, १, २, ३, १३ ४, ८, १, ५, १,
 ११ ३४, २, १०, १५ १६ १७, ३,
 २०, २५, ४, १ ८, १७ २२ ६, १,
 ११, १३, १८, २५, ३, ११ १६,
 ७, १, ४, ६ १०, १७, ४, ३, ४, ५,
 ६, ८, १, ५, ६, ९, २, १७ ३, १, २,
 १० १८, ३, ३, ३, ३, ७, १, १४,
 १६, २, ३, ३, ११ ३, ३, ७, १०,
 ४, २, ४, १, १, १९, २, ३, १, ५,
 १६, २, १, २ ११, २, ९, ३, ४, ४,
 १७ ३, २, ५ १०, ११ ३, १७ ४,
 २० २७ ४, २, ३, ४, ६, ५, १, १,
 ३ २, ४ १०, ७, २, ६, १, ७, ७,
 ९-१० ७ १, ४, ५ १० २, १, २, ४
 १५, ३, १, १० २ ७, ३ ९ १२,
 ४, १०-१२ १३, १४ २३ ५, ९
 १५ ३० ४, २ ३ ७ ९ ३, २ १०
 ४, २ ३ ९, १० ११ १५ ५, २,
 ८ ९ १०, १४, १८ १९ २० ३, १
 ३ २०, २, १, १४ २ २-२५
 २७ ३ २ ३ १० १८ २०
 २४, २ ५, ४, १ १० १० २ १,
 ५ १, २ ३ ६ १२ २, ३-६
 ७, ८ १४ ३ १, ३, ५, ५, ६
 ६ १ ७, ८ ९ ७ १५ १४ २
 ७, ४ १२ ८ १ १० २ ४ ८
 ७, १, १, १, १६ ३ ७ ३ ८ ३ ९
 २, १ ७ १८ ३ ६ ३, २, १ ८
 १९, ४ १, १, २, ३ २ ९ ५, १,
 २५ २, १७ २३ ३ ८ ६, ८, १,

१, ०, २, ६, ९ ४, ४, ७, २, १, १६,
 ४, १९, २०, ३, २, ४-६, १०;
 ४, ३, ४, २, १४, ५, १, १३, ६, १,
 १२ २, १०, ३, १३, ७, १, ६,
 २०, २, ३, ३, २०, ९, १, १, १८,
 ३९, ४२, २, ३५-४०, २, १, ९,
 २, ६ ३, ४, ३, १, १. १३; १४,
 १६ ४, २, १५ २५, ३, १, २, ३,
 ४, ८-११, १६, ५, १, ४, २; ४३
 ४४, ५२ ३०, २, १, ४, ५, ६,
 ७, ८-११, २, ८, ३, ३, १, २, ४, ५,
 ९, २, ५, ४, ५, ९, १, १, ७, ८,
 ४, ३, २, ५, १, ७-११, १०, २, ५,
 ७, २, ३, १, २, ५; ६, ११-१३,
 १४, ८, २, ६, १०, १५, ९, २, २
 ३, १, २, ३, ३, ६ ८, २; २, २, ७,
 १५, ७, १०, ८, ३; ९, ५, ८, ३, १,
 १, ५, ४, ४, १, १४, १, १५, ६, २, ७,
 ८, १, १, ६, ११, १४, १५, १७,
 १९, २०, २, ३, ३, ५ ८, १०, १२,
 ४, १० ३, ४, १, २, ३-६; ९ १०,
 ११ १३, १५, १७, १९-२१, ३, १
 ९, ११, १, १९-२६; २, १, ८, २,
 ५, ३, ३, १, २; ३, ५ ७, २, २, १,
 ९, ४, २, ५, वा ३, २, १, ९, २, १६
 २३ ३, १, १०, २३, २६, २७ २
 ११, १२, ३, ७ २०, ४, १४ ४,
 १ २२, २७, ३, १३ १६ ५, १, ४,
 १७, ३, ०, ३ ३२ ३ ९, ६, १, २ ७
 २८, ० १ २ १, २, ७ १४, ३, १
 ५ ६ ९, १६ २५, २, १ ६, १०
 १९, २, ५, ९, ३, १५, १६ ४, १२
 ती ३, १, ८, ४ ३, ३, ४, ५, १, ३
 ४, ७, ३ ८, ४, १०, २, ८, ६, ५
 ३, १० ४ ७, १, १, २, ६ ३, ५
 ४ ३, ५, २ ५, ६ ५, ८, ५, ९ ६
 १० २, ३, ५, ८, १, ४ ६ ६ ६
 २ १, ३ १ ४, ५, ४, ३ ५, ७ ७
 ९, ४, ३, ०, १ २, ५, २, ७, ३, १
 ३, ११, १० ४, ५, १, ६ ७ ८ ६, १,

७, ६, ८, २; ४, ७, ९, ३, ८, १, ११,
 १०, १३, ३, २, २, ३, ४, ४, २, ८,
 ४, ६, २, ६-८, ८, ६, ७, ११, ९,
 ६, ७, ११; ८, २, ५, ३, ५, ६; ६, १,
 ८, १, १५, २, २, ३, ९, १५, ३,
 १६, २, २, १, २, तीया ३, ७, ५,
 १२, ५; २, १, २, ६, ७, ५, ३, १, २,
 ३, ४, ७, २, ३, ४, ९, ३, ता २,
 ३, ४, ७, ५ ८, २, १०, २, ३, ३,
 २, ६, १, ६, ७, ९, ४, ९, ५, १५, ७,
 ४, ९, ७, २, १, २, ३; १०, ९; १४, ८,
 २, ११, ९, ७, ८, ६, ५; ९, ७, ३,
 ११, ८; ३, ४, १६, ९, १०, १०,
 १६, ३, ४, ८; ६, ३, ३, ३, ६, ७, ६;
 ११, ३, ४, ६; १३, ७, ३, ७, १, ५,
 ११, ३, ९, १, २, ११, १०, १२, ६,
 २०, ४, ७, १०, ४, २, ३, १, ८, ४, १;
 ५ ९, ७, ११, १५, १६, २, ३, १०,
 ३, ३, ८, २, ४, २, ७, ६, ६, ६
 ९, ९; १४, ५, १५, १, ८, १, १९, ०,
 २०, ३, वीट ३, १, ३, १, ७, १, ११,
 १, ४, १०, ७, २, ३, ४, ७; १३, १,
 ३, २, १, २, ८, ५, ३, ४, ३, १, ५, १,
 ६, ४, ९, १, ३, ३, ४, ६, २, ८, ३,
 १, ९, १०, ८, ४, गो ३, १, ९, २, २,
 २, २ ९, ११, १, ४, २, १, १, ३,
 १३, १, ४, ३, ३, २, ०, २, २, ४, ७, ६,
 १०, कृणोति ऐ ८, २, ६, सा २०,
 २, २, ६, १६ शाया ३, २, ६, ती
 २, ४, ५, ६; तीया ३, २, ९, १,
 कृणोति ती ३, १, २, २, कृणोति वा
 ४, ६, ७, ९, कृणोति ३, ३, ६, २, ८-
 १०, ती १०, ७, कृण वा २, ५, २,
 ३, ६, ३ २, २, ४, ५, ४, १, ७, ८, २,
 १०, ४ २, १, १५, १९, ७ ४, ४,
 २०, ३, ४, १, ३, १, ता ३, २, १,
 कृणुत ती ३, १, २, ७, कृणोति वा
 ७ ७, ९, ३, ३, ३, ६, ८, ३, २०,
 ११, वा ३, ९, १, ११, ४, २, १, ५,
 ८, ४, ३, २, ९, ५, २, १, ४, ३, ०, ४,

३,१०^१, कुर्वते वा १, ९,१,१०;
 २, ६,२,१६, ४,४,३,१५, ६,५,
 ३,१९^१,८,४,३,२^१, ९,५,२,११,
 १२,४,३,८, १३,८,१,५; २,१,
 का १, ६,२,८; तै १, २,५,३,
 ३,८,४,५,९,४,८,४,२, २,५,६,
 ५,३,९,४,८, तां ४,३,११,१६,
 ५,११, १८, ८,९; जै १२७^१,
 १४२^१; १८०; कुर्वन्ति ऐ १,३,
 २६,२, ११, २६; ३,६;३२, ५,
 २४, ६,३^१,५, १०^१,३०, ७,१०,
 ८,१,२^१,४, सा १, ५^१, ४,१३,
 ७,७^१,९,७,२,८,२; १०,५, १२,
 ६,१४,३^१; १६,६, १७, १,७,९
 १८,१०,१९,२^१,७,८, १०, २४,
 ८^१,२^१,४,२६,५,२८,१०^१, २९,
 ३, ३०, ३; वा १, ७,३, १०,
 ४,७, २, ३,०,८, ३, ४, २, ३,
 ४,४,३,१३, ६,७,७,८, १९^१,८,
 ७,१०,६,२,१,१०, ७,१,०,१५
 ८,६,२,१८^१, ६,३,११, ७,३,३
 ९, १,१,२३, ४,१,९, १०,२,३,
 ७,४,३,२०, ११,०,७,१५, १२,
 ७,०,१० १३,२,०,१,१, का १,
 ५,१,३८, तै १, ४,५,१,८,१०,
 ३,३,१०,१०,१, कुर्वन्ति वा १,
 १,१,१७, ४,१, ३५,४,७, ६,४,
 ९,१,७,३,१०^१, ४,७, ८,२,२,९,
 २,३५ २,४,४, २५, ५,०,१४,
 १५ ६,१,५, ३३, ३,१,०,६, ९,
 २,१५, ३,४, ३१, ४,१,५, ३,
 १३ १९^१, ६,३, ५, ८,२, ३०,
 ४,३,०,२, ४,१,८, ५,०,१०,५,
 १,१,७,३,१९^१, ८,१२ ५,१,२,
 १५^१, २,२, २०, ३,२,७ ५,५,
 १६ ६, १,२,२२, २,१,९ ३८,
 ३९ ३,१,४२ ५,२,१९ २२, ८,
 ५,३,८^१, ६,२,१८, ९,५,१,१९
 २०, २१, २३-२६,५०, १०,४,
 ३,०,२^१, ११,१,४,१, १३, २,२,

१,१^१, ४,३,३, ४,३, ४, ५,१,०,
 ८,१,१^१, ३,१०^१ १४,३,१, ३५,
 ४,३,३,८, का १, १,१,३, ५,१,
 १२,१३,६,१,४, तै १,४,५,१-
 ४,७, १, ८, ३, १, ३, १०,१०,
 ३, तां ५, ६,८, ९, ६, ४,१४,
 ११ १,१६,७,१, ७,७,५, ९,८,
 ११,१६,१२,१३,८, १३,९,१६,
 १५, ९,१५, १८,१०,८, २२,१,
 ८,१,१, ४, जै १३, ३७^१, ७७,
 ८६,९३; १६४^१, १६८^१, जै १,
 १, १,३,१८,१,१०, ३,३,४,६,
 ४,०,२, प १, २,७, २, ४,८,
 गो १,१, २४, २८, ३,१, २,१,
 १५,२५^१,२६^१,३,९^१,२२^१, ४,६,
 ५, ४, ५, ११^१, १५, ६, १२,
 कृष्णनि तै ३, २, ९, ८, कुर्वे
 दाआ १२,१, करोति ता १३,३,
 २४, कृष्ण तै २, ८, ८, १२,
 कुर्वे वा ७,४,३,१०,१२, करोमि
 ऐ ६,३३, ऐआ २, ४, २, वा
 ३०,५, तै ३, ७, ५,१, करोमि
 तै २,५,६,१, ३,३,१०,०,७,७,
 २,६,३, तैआ २, १२, १, ४,०,
 ६^१, ४०,५,०,३,३, ६,९,१, ८^१
 १,६,१३, जै ५३, म २,३,१९,
 कुमोमि म १, ५, २, कुर्वन्ति ऐ
 ७, १८, तैआ १, ३१, ६, जै
 १३०,१७४, कुर्म श ९,२,२ ७,
 कुर्म वा ४,१,२,१९,२,१,८,१३,
 ०,२ १५, १४,६,१,४ तै २,४,
 ३, ३, जै ९, १, कुर्म तै २, ७,
 १५ १, कृष्णः तै ३ १,२ ११,
 कृगीमति ता १२, ६, ३, चक्रे
 शा १८, ४ दाआ १ ६, वा
 १ ७,३,१९ ४,१,४, ३,५ ११,
 ५,१,१७, तै २ ८, १,५ चक्रे
 वा १,२,५ ९,६, ३,८, ४,३,१,
 ७, ५,३,५,१९, १४, ५,५ १८^१,
 का २,२,३,८, तै २,४,७,९, तैआ

३,१२,४, जै ५३, १९८, चकार
 शा २८,४, शा ४,४,५,७,४,७,२,१,
 १७, तै १,६,१, ४,२,४, ७, ९,
 ५,४,१, ३, ७,१२, ३,४, तैआ
 ६,१०,१, चकार शा १, ६, ३,
 १७,२,४,०,४, ४,१, ३,१४, ५,
 ३,०,१,७^१, का १,३, ३,४^१,२,
 ०, ०, १०, तै २, ४, ३, ५,
 जै ६, १५२, १५७, १९८, जै ७
 ४,६,१,३, सा १,७, १, गो १,
 ०, १८^१, चक्रु तै ३,७, ९, ७,
 जै १३०, चक्रि शा ८,८,१७,
 २ तै २,८,८, ७, तैआ ६, ३,
 ९, चक्रि वा ३, ४,४, ३, १४,
 ४,३,३४, तै १,०,१,१२, २,७,
 १२,६, जै १४२, जै ३,२,५,
 २, प १,४, चक्र तै २,७,१५,
 ६, चक्रु श ३,३,४,२,६,२,९,
 ११,२,३, ८, का १, १,४, २,४,
 तै २,८,१,१, जै १५१^१, चक्रु
 तै ३,५,७, १, चक्रु तैआ ६,
 ६,२, चक्र तै ३, ७, १२, ३
 तैआ २,४,१, चक्र तै २,८,३,
 ६, चक्र गो १, ४, १७ चरुम
 शा २६ १४, वा २,५,२,२५^१,
 १२,९,०,३, मा १, ५, १, २३,
 तै २,४,८,६,६, १^१,२, ३,७,
 १२,१^१,३ ५,६ तैआ २,३, १^१,
 ६,०, ता १, ६, १०^१, करिष्यति
 शाआ ११,१, वा २,३,४,६ ४,
 १ १४ १४,६ १,९ का १,४,१,
 ५ तै ३,१०,९, १४, तैआ २,
 ११,१, करिष्यति का १,४,३,९,
 गो २,२,५, करिष्यत तै २,८,
 ५,० करिष्यन्ते जै १८८, करि-
 ष्यति वा ४, ५, २, १५ जै ७
 १,३,४,४, २, ४,३, ७,८, करि-
 ष्यति वा १२,९,३,५,७^१ जै ७
 १,१२,५,१, करिष्यथः वा ६,६,
 २,५ करिष्यथ वा २, २,३,१२,

† सुपा स्वभावाधिन्य । † सुपा स्वदिचन्य । तु -वा २,४,२,४ । †मा इति सतिताया दीर्घ । †अन प्लुति द्र. ।

वा १,२,२,८; तै ३, ३,८, ६,
 करिष्ये ए ५,२८, वा १०,६,५,
 ५, तै ३,७,५,१, करिष्यामि वा
 २,२,२, १६; ई२, ९,३, ६, वा
 १,०,२,१०, तै ३,२,२,४,७,६,
 २ ता १,३, ६, जै १९८, मं
 २,४,६, गो १,१,३२,२,६,१३,
 करिष्याव तै १९०, करिष्यामहे
 वा ७,४,१,३, करिष्याम ऐ २,
 ११, ३१, ६, ४, वा ६, ८,
 २,१, १४, ७,२, २६, जैठ १,
 १८,५६, करिषी ऐ २,३४,३,
 ३४, क्वा ए ३, २२,३८, वा
 २, ६,२,११, ४,२,४, २३, वा
 १,६, २, ६, तै ३, ६, ११,४
 कर्वा श ७,५,१,२२, तै २,४,४,
 ६, ७,११, ५,३,१ ६,१८,४
 ७,१५, ५, ३, ६,२,२, ७,४,५
 १०,५, ता १, ६,१७, गो २,
 २,१४, कर्वा वा ४,२,४,२३,
 ६,८,१३, १५, जै १८०, क्वा
 तै ३, ६,११,२, क्वा तै ३,
 ७,१०,५, कर्वा तै २, ८,६,३
 कर्वा वा ६, ३,१,१५ कृण्वन्
 तै २, ८,७,३, क्वा तै ६, ६,
 १,४, कर्वा तै ६,१,४ कर्वा वा
 वा १३, ४, २, १७ कृण्वन् ए
 २ ७, वा ९, ५,१, ४७ कर्वा
 वा ४, १,४,४ कर्वा वा ७
 १,४,४, कर्वा वा ८,६,३,२०
 कृण्वन् वा ८ ६ ३,२०, तै २
 ५, ३ १, ३ १, १, ५ कर्वा
 तै ६ १०, १, कर्वा तै ३,७
 १०, १ ६ कर्वा वा ६, ५, १
 ९, १२ ८ १,२२, १४ ९ ३ १०,
 ४ २४, तै २ ६, ३ ५ १०, ६, ७,
 १७, २, ३ ७, ४ २, ११, ५, १ ६
 १३, तै ४, २, ५ ७ २, १३ ६,
 ९, १ १०, १, ११, कृण्वन् वा
 ३, ६, ३, १०, तै २, ४, ८, ७

३,५, ७, ६, ६, ११, ४, १०, २,
 कृण्वन् वा ३, ६, ३, १२, ४, ३, ४,
 १३, ५, ३, ९, ६, ५, १, ९; ११, तै
 २, ४, १, १; ७, ६, ५, ८, ९, ८, ४, १,
 ३, १, २, २, ११, ७, १४, ४, तै ४
 ६, ४, २, जै ११६, मं १, १,
 ११, १, २, १, १५, गो ०, २,
 १५, ४, १६, कर्वा वा ३, ८,
 ३, ३, तै ३, ०, ६, ४, जै १४३,
 १९०, कृण्वन् ए २, ६, तै
 ३, ६, ६, ०, ३, कृण्वन् तै ३,
 १, १, ११, कृण्वन् वा ६, ५, २,
 ३-६, कर्वा वा ११, ५, १, १५,
 १६, १३, ०, ७, ११, तै ४, २, ४,
 ०३, ४, जैठ २, ४, २, ११, गो
 १, २, १९, कृण्वन् ए १, १९,
 वा ८, ४, वा ७, ४, १, ३३,
 तै ४, ४, २, १०, २०, १,
 मं १, ३, ११, कर्वा ए ३, ४, २,
 ८, १०, ऐआ २, १, ४, वा
 ६, २-९, ९, ४, वा ४, ९,
 १२, १, वा १, ७, ३, ६, ९, ९,
 २, २०, २, ३, ४, १३, २९, ३८,
 ३, २, २, २२, ६, ६, ३, १०, ११,
 ५, ४, ५, १४, ४, १, ३१, ३२, वा
 १, ४, १, ११, २२, २७, तै १, २,
 १, २६, ३, ३, ११, २, ७, ९, ६, ९,
 १६, २, तै १, ३०, १, ता १,
 ६, ७, जै १८६, जैठ १, ३, २,
 ६, ८, ३, २, ४ म १, २, १९, ६,
 २६, ३१, ७, ६-८, २, २, १८, ५,
 ७, कृण्वन् तै २, ४, २, १, कृण्वन्
 १, ९, २, २० तै १, २, १, २५ २,
 ४, ७, २, ३, ३, ९, ९, कृण्वन्
 ए १, १२, ४, ३२ ऐआ ५,
 २, २ वा २, ३, ४, ३५, वा
 १, ४, १, २५ कृण्वन् वा ५, ५,
 ४, २, ७, ५, २, १०, तै २, ४,
 ७, ३, ७ ८, ४, २ ३, ६, १ तै ४,
 १०, १, ११, कृण्वन् ए २, २, ५

२७, ७, २, तै २, ८, २, ७, ३, ६, १,
 २, कृण्वन् वा ३, २, १, २०, २, २२,
 ६, ३, १५, ४, ३, ९, ४, ५, १२;
 ४, १, १, १३, ५, १, १६, तै २,
 ४, २, ३, ४, ०, ७, ५, २, ७, ५, ८,
 ८, ७, ३, ७, ६, २, १, ८, १, ०, ११,
 ४, तै ४, १, १२, १, २, ५, १, ६,
 १, ४, ७, ३, १०, १, ९, ता ६,
 १०, १३, १५, ४, ३, मं १,
 ०, १९, कर्वा वा ४, १, ५,
 १०, ११; जै १८६, २०४,
 कृण्वन् तै ३, ३, ७, ७, तै ४, ४,
 ३, १, १, कर्वा वा ६, ८, २, ३;
 कृण्वन् वा ८, ६, ३, ०, २, तै २,
 ८, ४, ७, जै १६८, गो १, १, २८,
 कर्वा वा १, ४, १, ३, ९, ६, ४, ४,
 ११, ८, २, ९, ४, १, ३, ४, ६, ७, ६,
 ७, ४, १, १३, १०, ५, १, १; १४, ९,
 ३, १३, ता १०, १३, १, जै ०११,
 करोत तै ४, १, ८, १; कर्वा वा
 ७, २, ४, २, ७, कर्वा ऐआ ५, ०,
 ०, कृण्वन् वा ३, २, २, ७, २, ६,
 १, ३, ३, ७, ७, १३, म १, १, ६;
 २, १, १०, कर्वा वा ११, ५, १,
 ७, जै २१२; कर्वा वा ऐ ६,
 १, २१, वा ३, ५, १२, ५, २९,
 १, वा १, २, २, ९, ४, १, ३५,
 ७, २, ९, ८, १, २९, ३, २, २, १५,
 ३, ४, ३, १, ८, ७, २, १६, १३, ८, १,
 ०, १८, ३, ११, १४, २, २, ४६, ५,
 ४, १, ७, ३, २, कर्वा वा १, १,
 २, ५, ७, २, १, ४, ३, २, ६, ५, २,
 ५, ८, ५, १, ७, ९, २, ३, ४, १३, ८,
 १, १०, १, ५ ४, ३ गो २, ६, ३,
 कर्वा वा तै ८, १, १, कर्वा वा
 ३, १, १, १, ६, कर्वा वा १,
 २, १, २, १, २, १, ६, १, ४,
 वा ३, ४, २, ४, ६, २, २, ४, ४, ४,
 ३, ११ ८, ५, १, ३, १, ९, २, ३, ३,
 ५, २, ११, जै १०२ जैठ १, १६,

† Mw लटि रूपमाह । ‡ 'अकर्त' इति मुपा चिन्त्य । § मुपा स्वराभावधिस्य ।

१,१^१, कर्वाम श १,८,२,५,३,
 १८,६,८,२,१^१, कर्वाम श ६,१,
 १,३, ७,५,१,३, १०,१,३,६, का
 १, ४,१,१६, २,१,४,१^१, ता ६,
 ५,१९, जै ९,१४,४८, कर्वाम
 मं २,४,३, अकुल्ल ऐ ३, २७,
 ३९, शा २३,४, श २, ५,२,११,
 १०,१३, ३,९,१,७,८,१०, ११,
 १३, १५, १७, ४,३,१,११, ५,
 २,१,१८,४,३,२०, ६,३,१,३१,
 ८,३,४, १६, ९,४,१,२, १०,१,
 ४,१,८,९, ४,२,५-१८, २७,६,
 ५,१, ११,१,६,५, ११^१,५,२,१,
 १४, ४,३,१,८^१, का १,५,१,९,
 १० ११, तै १,१,८,३, २,२,९,
 १,३,१०,१, तैआ ५, ११,१,१
 ८,७,१, जै ५,८८,१८०, १९७,
 १९८,२१०, जैव २, ४,२,११,
 ४, ११, १, ८, १३, अकरोव
 ऐ ३, २०, ५, ३२^१, शा ६, १,
 १५, ३, वा ६, १,३, १०-१७,
 ७, ५,१,५^१, ९,४,१,१२, अरु-
 रोव श १, ७,३,७,९, ३,१,३,
 १०, ५,४,३,२, ६, २, १,८, ९,
 ३,१,१८,५,१,५, ६,१ १९,२०,
 २१,७,४,१,७,१,१,७^१, ८,४,२,
 ३-१२, तै १, ४, १,१, ता ८,
 ३,१०, ९,२,१४, १३,४,१, जै
 ३८^१, १८३, १८६, जैव १,३,
 २, ७^१, ९,३,१, ३^१,५^१, गो १,
 ३,२^१, अकृगोव तै २, ८,३,८,
 अकृगोव श १,४,५,३^१, तै ३,
 ३, ७, ७, अकुल्लाम ऐ ४, ८^१,
 ता १४, ६, १०, अकुर्वत ऐ १,
 २३^१, २,१९,३६, ४, ७, शा ८,
 ८, वा ७,१,२,४,२,३,५,४,१,४,
 ८,५,१,४, ९,२,१, १३, ११,१,
 ६,२,१-२३, ५,८,४, तै १, ५,
 ६,१, तैआ १,९,६, अकुर्वत वा
 १,३,५,११^१,६,१,११^१, २,५,१,

१४, ३,४,३,४,६,२,२४, ७,२,
 १,१७, ३,५, ८, ५,१,४, ६,१,
 १५,२१, ९,१,२,१३, १६, १७,
 १९,३४, २,१,१३^१, ५,२,४-७,
 ११, १,६, २१^१-२४^१, १४,१,३,
 १०,२१, का २, २,३, १०^१, तै
 १,४,१,३, ५,६,१, ९,४^१, ३,९,
 २२,३, ता ९,१, ३८, जै १५,
 १३२, १७२, १७४, प १, २,
 गो २, २, ११^१, अकुर्वन् ऐ १,
 १४, २, ३१^१, ३,२२, ४५^१, ५,
 ३२^१, ६, ३२, ८, १२, शा १,
 ६,४,१२, ७,२,१,४^१, ३,२,६^१,
 ४,१,१३, ५,२,५^१, ८, ५,१,७^१,
 ९,२,३,४^१,४४, १०,१,३,८, २,
 २,१, अकुर्वन् श १, ५,३,२५,
 ८,२, ११-१३, २,४,३, १२,५,
 २,४,६,१,३, २,३, ३,१,७,२९,
 ६,१,१,३,३,१,१८,३,१०, २६,
 ५,२,३-५, ४,१,७,१,५, ७,२,
 १,१७,३,२,१८,४,१,४, ६,१३
 ८, ७, २, १९, ९,२, ३,३,११,
 १०, १,३,३,६,७, ४,३,५ ५,२,
 ९, का १, ३,२, ११, ६,१, २,
 २,१, ता ८, ४,५, २०,१२,५
 जै ११,२२,८०,२११, जैव १
 १८,५, २, ३,४, प ३,१, गो
 २,६,१२, अकृवन् तै ३, ६,९,
 १ म १,१,४^१, अकरो श ११,५,
 १,७, अकृणो वा ४, ६,४,६,
 तै ३,६,१०,१, जैव ४, ३,१,१
 अकृणुतम् म १,७,५ अकरवम्
 श १४, ७,२,२७^१, तैआ ८,९,
 १^१, जैव १, १, ५,२, अकुर्वी
 जै १८६, अकर्महि ता १०,१२,
 १, अकर्म श २, २,३, ७^१, वा
 १,३,३,५^१, जै १४, कुर्वति ऐ
 १,५^१, २,१^१; ४,२, २०, ७,८,
 १२, ऐआ ३, २,३,४, वा ४,
 १४, १०,१^१,२^१, १५,४,२७,६,

शाआ ८,३, श १, ६,२,१०,
 १२, ४,१,२, तैआ १, ३२, १,
 कुर्वति श १,०,५,१७, ३,५,१,
 २५^१,६,२, २,४, ४,५,८,१३, ७,
 २,४,२०, ९,१,२, १४^१, १०,४,
 १,१९, ११, ४,२,२०,५,१,१७,
 ८,६, ७,२,८,३,१^१, २,३^१, १२,
 २,२,४, ४,१,११, १३, ३,५,२,
 १४, ७,२, २३, का १, १,४,८,
 तै १, ४,५,४^१, ६,४^१, ५,२,१^१,
 ५,९, ३,९,१५,१, तैआ ९,९,
 १,११,५,११, जै ३३,४१-४५,
 ६१,६६-६९, ७०^१, ७२, १२७,
 जैव १,६,३,६, ३,४,३,१०, प
 १,२,५, गो १, १,५ ६,८,१०,
 ११, ४, २०, ५, ११, २, १,३,
 २, ६, कुर्वति ऐ १, ४, ११^१,
 २५^१, २, १५, २२, २६, ३६,
 ३, ३, ७, १०^१, ११, ३२, ४६,
 ५, १६, ६,९,२१, २६^१,३६,७,
 १२,१७^१,२२^१, २६, ऐआ १,१,
 १^१,३^१, २,२, २, ३,६, ५,१,४,
 शा १,४,५ ३,४,८,१०,३,१४,
 ५, १६,१०, शाआ ८,७, वा १,
 २,२,९ ९,१, १४, १८,२, १४,
 १५ १६,२,५,२,८, ४,२,३,११,
 ६,१,३,३१, ६,४,१४, ७,४,१,
 ४५^१, ९,४,४,५५^१, ५,१, ४३^१,
 वा १, २,२,२३^१, ३,१,८,४,२,
 ९,५,१, ६, २,१,१,३, २, १,९,
 तै १, ५, ११, ४, ३, ११, ९,
 १ कुर्वति वा १, १, १, १०,
 ४, २४,२, २,९^१, १०^१, ५,१०,
 १४,२,१,११, १६^१, २,८, ९,३,
 १८,५,१६,४,१,३ ३७, ५,१,३,
 २,२,३,७,८, १५, ६,१,१९, ३,
 ४०, ४,२१^१, ७,२,९, ३, १२^१,
 १९,२७,४,१०^१; ८,१,२५, २९,
 २,५, ९,१, १४, १८^१,३,२-४,
 १४,२३, २,१,४,३,४,६,८,२७,

कृत्-कार्य-कृवत्, कृषाण- गद
 कृष्णन्त-पवत श १२, ४, १, ९,
 -पवन्त शाआ १२, २, ७, वा ६, २,
 २, ८, तै २, ५, ८, ८, १२, ३, ९,
 ४, ३, -पवन्त तै ३, ७, ४, १३
 कृष्णवती-ती ऐ ५, २, ७, ३,
 तै १, ४, ३, १, २, ३, १, २, ६
 कृष्णानु, नु-न ऐ ७, १८, शा
 २६, १२, तै २, ४, २, ५, जैठ १,
 १४, ३, ६, ८, -ना सा ८, ६, ३, २, २;
 -नाल-ती २, ५, ८, १०, -नै तै
 ३, ६, २, २
 कृत्, ता-तः ऐ १, २८, शा १८,
 ११, शाआ १, १, श ४, १, १,
 २२, १४, ९, ४, २२, का १, ३,
 ३, ४, तै १, ५, ८, ३, २, ५, ५, ५,
 तैआ ३, १२, ५, -तम् ऐ १,
 २२, ३०, २, ३८, ५, १, १२, १५,
 २०, ६, ३, ७, १५; १७, ८, ७, ८,
 ऐआ २, १, ३, ३, २, ४, शा ९,
 ६, १२, ८, शाआ १२, ५,
 श २, २, ३, १७, ५, ४, १०, ४,
 ३, २, २, ६, ४, ५, ८, १७, ५, ४, ३,
 १२, ६, २, २, ११, २७, ६, १, ३,
 ८, १, २, ७, ४, १, ३, ५, ८, १, २, ९,
 ४, ४, ११, ७, ४, १०, ९, ५ १, २, ४,
 २५, २६, १२, ३, ३, २, १४, ४, ३,
 २६, का १, २, ३, १३, ५, ३ १०,
 तै १, ५, ११, १, २, ४, २, ३, ६, १,
 ४, ७, १२, ४, ८, ५, ४, ३, ७, ८, ३,
 तैआ २, ६, २, ६, ९, २, १०, १, ८,
 १२, जै ८, ३, १०, २, २०, ६, जैठ
 १, १, ७, ५, १३ १, ३, २, १, २, ८,
 ५, १, ५, म १, ८, ७, गो १, १,
 ५, ६, ८, १०, ११, ३, २, ६ ११,

-तस्य शा २६, ४, तै २, ४, ४,
 २, ता १६, १६, ३, -ता सा ६, ६, २,
 ६, ७, ४, २, १७, १३, ८, ३, १,
 १४, ६, ९, ३, २; तै १, ८, १०, ३,
 ३, २, २, २; ता १८, ११, ९; १०,
 जै १४, ९, -ता श १३, ८, ३, ६,
 १४, १, २, ९; २, २, ५, ३, तैआ ३,
 १०, ३, -तात् तैआ २, ३, १, -नान्
 ऐ ३, ३८, शा २५, ९, सा ६, ०,
 १, ६, -नानि ऐआ ५, ०, ३, सा
 ९, ५, १, ४, २, जै १४, सा ३,
 ५, ५-७, गो १, २, २, ३, -ताम्
 तै २, ४, २, ४, -ताय श ३, ३,
 ४, १, ३, तै ३, ४, १६, १, -ते श
 ६, ७, ४, १३, ७, २, २, ५, जै
 १८, -तेन श १३, ३, २, १, तै ३,
 ९, ९, ३, ता १६, ९, ४
 कृत् कर्मन्-मौं श १, ७, २, ५,
 -मौंइव्य श २, २, ३, १७, का
 १, २, ३, १३
 कृण कृत्व-त्व ऐआ २, ५, १
 कृत् उर- म् श ४, ६, ९, ११
 कृत् पर्व-वै प ४, ६
 कृत् प्रहन्-हान् तै २, ८, ५, ०
 कृत् यञ्-ञु तै १, ३, १, ४
 कृत् वेत्-त्त जै १९६
 कृत् लोम-म ता १६, ९, ४,
 १६, ३
 कृत् (नञ) कृत्-त गो १,
 ५, २, ४, -ते श १४, ७, २, २७
 कृत् (नञ) उक्त्, श-र श १,
 ४, ५, ११, ६, ३, ३, ४, २, ५, २, ३, ४,
 का १, ५, १, ३० -रम् ४, १, ९,
 -रा श १, ४, ५, ९, ११, -राम्
 श २, ५, २, ३, ४, ४, ३, ३, १०, ९

३, १, १७, ४, ३, ९; १३, २, २, १५,
 वा १, ५, १, ३०
 कृत् (नञ) नुमाद-द ता
 १५, ५, १७
 कृत् (नञ) न्-न्-म् श १३, ४,
 ०, १७; गो २, ३, १९
 कृत् (नञ) नि श १०, ५, ३, ३-७, ९,
 ११, तैआ १, ९, ३, -तिम् ऐ २,
 ३७
 कृत् (नञ) न्यपाते २, ४, ४, २, -न्यपा-
 ङ्ङ्व श २, ४, ३, ०, १२, का १,
 ३, ०, ०, ११, -न्या शाआ १, ४,
 -न्याम् श ३, ५, ४, २, ३, ३; १०,
 ११, १२, १३, १४, १३, ८, ४, ४,
 का १, ३, ०, २, ११, तै २, ४, २,
 ४, तैआ १, २८, १, २, ४, १,
 -न्याम्ङ्ङ्व श २, ४, ३, १, २,
 कृत् (नञ) रूप-प. श ४, १, ५, १,
 ५, ९, -पम् श ४, १, ५, २
 कृत् (नञ) न्तु तै २, ४, ७, ६
 कृत् (नञ) म् गो १, २, ११
 कृत् (नञ) () ऐ २, ३, ३, ८, ९, शाआ
 २, ११, श १, २, ५, १२, १३,
 ३, २, ७, ९, ११-१४, १६, १८,
 २, ४, २, २, ४, ३, १०, ६, १, १३,
 ४, २, ३, ३, १, ७, ३, २, १, ४, ९, २,
 ७, ४, ८, ३, १, ५, २, १७, ३, ५, ४,
 १७, ४, १, १, ४, ४, ७, ८, ८, ३, ७,
 ९, ४, ११, १९ ४, १, १, ८, १०,
 १२, १४, १५, १६, २, २, ११, ३,
 ६, ५, २, २, १५ ६, १, ३, ६, ३, ३,
 २, ४, ७, ३, ६, ८, ०, ५ ७, १, १, ३, २,
 ३, २, १९ ५, ३, ९ १०, ८, १, १, ३,
 ४, १०, ६, ३, १, २, ७, ४, ९, ९, १,
 १, २ ४ ० ४ १ २, २, ८, ३, १, ८, ५,

† कृत् इत्यस्य शक्ति रूपमभहिते सभाव्यते (तु Giv क ३, १८, ४, प्रश्न तदुपरि भाष्यकृता मपलक्षण सम्बन्धिपर व्याख्यान च) । पाणिनीयानुशासनत (७ ४, १७) प्रत्ययमानतया व्याख्यातस्य 'वृत्त्वमुच' सौवरस्थितदत्तापानैरत प्रथमत्त्व लोकविषयत्व च (तु अ ११, २, ९, उपरि सुद्विगति च स्वयानि इ) । पूर्वया सहाय्यैरुपदत्वऽपि (तु अष्टक्युच अ ११, २, ९ नवकृत् तै ३ ९, ६, ३ चतुष्कृत् दशकृत् पञ्चकृत्, षट्कृत्, तै २, ३, ६, १-४, ३) अन्तस्त्वभावाद् उ प्रेक्षमाणकरीनिधातुस्वरपदभाष्य सख्यायचनाता 'कृत्' इत्यनेन समाप्त । रामस्त्वस्य शक्ति रूप धेत्येव मत दृढ भवति ।

१०, २, ३, ७, १२, ३, २,
 ५, ७, ८, ४, ३, ७, १३, २, ८, ५,
 १४, २, १, १४, ३, १, २५ का १,
 ३, २, १०, ६, १, १०, तौ १, ६, ९,
 ३, तौ २, ३, २, १, तौआ ४, २, ८, १,
 ५, ६, २; ११, ३, ता १२, १०, ८,
 जै १०३^१ गो १, ५, ५

कृत्वा ए १, २^१, ३०, ३, ४, ३५, ७,
 ३४, ६, १२, ३५, ७, ७; ४, ८, ९,
 ऐआ ५, ३, ३; वा ६, १; २३, ४^१,
 २६, ३, वाआ १, ७, ९, ८, १२,
 ७, वा १, १, ३, ७, ७, ४, ५; ७, २,
 १२, ८, १, ४०^१, २, १, २, १६, ४,
 ५, ७, ३, १२, १३; ४, २, ३, ६, ५,
 २, १४, २२^१, ३५, ३, ८, ३, ७^१, ६, ४,
 ८, ३, १, १, ११, ६, ३, ८^१, १८,
 ७, ३, १३, ४, १, ८, २, २, ८, ३, १८,
 १९, ३, ७, ७, २, १, ८, २, ००^१, ४, ४,
 २, १, ६, १, ७, ३, ५^१, २, ७, २, ८, ४, ३,
 ८, ५, १, ९^१, ७, ३, ४^१, ५^१, ६^१,
 ११^१, १३, १४^१, १६^१, २०^१, २१^१, ६,
 १, ७, ९, ७, ११, ३, ५, ६, ११^१, ७,
 ३, ६, ११, ३, ११, ७, २, १, ८, ३, २,
 ५, ६, १, ७, ४, २, १, ६^१, ५, १, ५, १२^१,
 २, ८, ८, २, १, ४, १, ४, ३, २, ११, ४,
 ७, २^१, ३-१०, ५, ३, १, ७, ६, १,
 १०^१, ९, २, ३, ३, ४, ३, १, २, ४, ४, १,
 १५, ५, १, १८, ०, ९, ५, ३, २, ११,
 १४, १०, १, ३, ७, १०, ११, ४, १,
 ३, १४, १०, ११, १, ४, ७, २, २, ७,
 १, ७, २, ६, १२, ४, २, १, ५, २,
 ७, ७, १, १, ८, १, ५; १९; ३, १, ९,
 १, १२-१७, १३, ३, ४, १, ५, ४,
 ५, ३, ४, ८, २, ९; ३, १३, १४, १,
 १, ३, ७, ७, ६, ८, २, ९, १, ३,
 वा १, १, १, ७^१, २, १०, ४, ४, ७,
 २, १०, ११; ३, ३, ३, ६, ४, १४,
 ५, १, १०, २०, २, २^१, ७, ३, ८, तौ
 १, १, ३, ३, १, ९, ७, १, ५, ७, १,
 ५, ६, ५, ६; ९, ३^१, ६, ९, ८, १०, ५,

२, १, ३, ९, २, ५, ४, १०, ३, ३, २,
 ५, ६, ६, ७, ९, १३, ३, ३, ७, ६, ७,
 ९, ३, १०, ४; ७, २, ७-१, ४, ८,
 १७, ८, १०, २; ९, ११, १, १४, ३,
 १०, ९, १०, १०, ६, १, ६, ७, १, ५,
 ८, १, ३, तौआ २, ५, २, ११, १^१,
 ३, १०, ७, ता ५, १, १२, ६, ६,
 २; ३; ७, २, १, ८, ८, ४, ९, १, ३५,
 १०, २, १, १२, १३, १३, १४, १,
 २, १३, ३, १०, १६, ४, १, १२, ४,
 १३, १, १७, ७, १, जै १५, १८^१,
 ४४, ५०; ५५, ७५^१, ८६^१, ११६,
 १२५, १२९, १४०^१, १५१,
 २०३^१, जैउ १, ८, ३, १, ३, ३, ३,
 १०, सा १, ५, १४, २, ४, ९, ५,
 ३, ४, ६, १०, १४, ३, ४, २^१, ६,
 ११, ७, ९, ९, १, म २, ३, १७,
 प १, ६, ३, ९, ५, १, गो १, १,
 १४, २९^१, २, ७, ३, ११, १२ ००,
 २३, २, २, ४, ५, ६

कृत्वाय वा ६, ५, २, २१^१
 कृत्वी तौ ३, ६, ११, ३
 कृत्वाय-स्व ता १४, ९, ४
 कृत्वा-किबमाग, चकृवस् अद्र
 कृत्वर-म् सा २, ६, १४
 कृत्वाय-सस्य वा १४, ४, ३, २०
 कृत्वा-च्यम् सा १, ६, २, ५, ७, ७,
 ९, ८, १, २, ४, च्याव ए ४, ४,
 च्याम् सा १, २, १, १०, ३, १, ६,
 ४, ८, ७, ९, १०
 कृत्वा-(च्यञ्ज) नि कृत्वा-च्य सा
 १, २, ८
 कृत्वा-कृत्वाय ए २ ७, अकृत्वाय
 जै १९०
 कृत्वाय तौ ३, ७, ५, ६
 अकृत्वाय तौ २, ४, २, २
 कृत्वा-का वा, २, १, २, १, २,
 का १, १, २, १, तौ १, १, २, १,
 ५, १, १, २, ७, ३, १, १, १-कामि
 तौ ३, १, १, १-काम्य तौ ३,

१, ४, १^१, -काम्य वा २, १, ७, १^१,
 २, ३, ४^१, का १, १, ७, १^१, २, तौ
 १, १, ७, १^१
 कृत्वा-(वाञ्ज) जि-जि वा
 १३, ४, ७, ४^१
 कृत्वा वासम्-सा वा २, ६, २, १७^१,
 वा १, ६, ७, ८
 कृत्वा-(निञ्ज) धीवास-स-तौ ३,
 ९, २०, ७, -सै तौ ३, ९, २०, १,
 -सै तौ ३, ९, २०, ७
 कृत्वा-कृत्वाय वा १, २, १९, अकृ-
 त्वात्ता १, ८, ९, म १, १, ५
 कृत्वा,स्त्रा-स्त्र ए ५, २५, ८, ४,
 ऐआ २, ३, ५^१, वा १८, ८,
 २५, १४, वा ३, ८, ३, ३, ७, ९, ४,
 १३^१, ६, १, १, १५^१, ७, ५, १, ३, ५,
 ८, १, ४, ३, ५^१, २, ४, १७, ४, ४, ४,
 ६, १, १२, २, १, ७, २, ३, ९, ५, १,
 ५, २^१, १०, ४, २, २, ६, २, ९, ५, २, ८,
 ११, ५, १, १५, १२, ८, ३, ३, १, १४,
 १, १, १८, २०, २१, ७, ३, १३^१, वा
 १, १, ४, २, ६, जै १४७^१, गो २,
 ४, ६, -स्त्रम् ए ५, २५, ८, ४,
 वा १४, ३, ३०, ४, वाआ ८,
 १०^१ वा १, ३, ५, १५, ८, ३, १६,
 २, १, १, ५, २, १, १५, ३, ५, २,
 १५-१७, ८, १, ५, २, १७, ३, १,
 २, १२, ३, ७, ९, ४, २, ४, २, १, ११,
 ५, ६, ५^१, ७, ५, १, ४, ५, २, १^१,
 १०, ५, ४, १८, १९, २०, १८, ६,
 २, २, ११, ५, ३, ७, ८, १, ४, ७, १,
 २, ६, ११, २, ४, ७, ५^१, ३०, ३, १,
 ४, ८, १, २, ११^१, ५, २, ३^१, ९,
 १, २, ३, ४, ३, २, ७^१, ३, २, २^१, १०,
 १, ३, ९, ४, ४, ४ ११, २, १, २, ५,
 ४ १, १, ३, १, ७, ७, ४, ४, ११, ६,
 ३, ३, ७, १, २ १४, १, २, ३-६,
 ९, १०^१, ११, १३, १८-२१, ३, १,
 ९ ११ १४, २४, २५, २, २, ५, ३,
 ३, १, ७, ३, ५, ७, वा १, १, ३

† 'कृत्वा' इति मुपा अपभ्रष्ट एव तु = कृ ९, ७६, ११९ इदं तु वा । इदं तु रथा ।

२,३,११^३, १३, २७, ३,१,१४^३,
 ४,१,१४,२,७,३,७,१४,४,२०^३,
 ५,१,१४, २,१०,३४, ६,१,४८,
 ३, १,२,३, २,१,३६, २,५, ६,
 १४,१५,३,२२,३,२,१८,४,२२,
 ३१, ४,१,५ ३,१२, ५,२,३ ६,
 १,२९,३,६, ७,२,४, ३,७,८,१,
 ८,५,८, ९,३,११, ३,०; छ,१,१,
 २३, २७,२,१०, २,१,९, २,९,
 ३,११, १८, ३,२,१३,३,३,१०,
 ५,११,४,२,३,८,३,१०, ५,१६,
 १९,५,२,६,१३,४,१४, ५,१,३,
 ६, ११,१४,२,२,३, २०^३, ३,५,
 २४,२५,४,४,५,५,१७, ५,२,३,
 ४,१९, ३४,५,१५ ६,१,२,३,१,
 ३९,२,१,१०, १३^३, ३९,२,४०,
 ३,१, ४२, ५,२,९, १०^३, १९^३,
 २२,६,१, २०,२,९, ७,२,४, ४,
 १५^३,७,१,२,११, १,२,१,१३,
 ३,१,७^३, २,८, १७, ४,१, ४४,
 ४५, ५,२,१० ८,१,३,७, ४,१
 ४,४,९ १०, ५,३,८, ६,३,११,
 १४,७,१,१४, २४, ९,३,४,११,
 १२, ४,४,१५, ५,१, ६१, ३,९,
 ११,१४, १०,२,३,६, १७,४,३,
 २१, ११,१,४,२, ५,४ २,४,९,
 ४,२,१,२,४, १३-१५, ५,२,९,
 ४,१३, १४ ६,२^३, ७,२,४, ५
 १२,१,१,२-५ ४,१,४,५, १०
 ०,२,७,८ ९^३, ३,३, ७,८, १०
 ४,४,६, ७, ५, १,१-४ ७,८^३
 ९-११,१३-१७, २,२,३,५ ७,
 ०,१२ ३,१५ ८,१,६, ३, १८
 १३,२,३,१४ १५,३,४,१, ४,३,
 ११, ५,१,१४,१८, २,१०,८,१,
 २^३,३, ४,७^३, ८^३, ९, १०^३, १२
 १६,१८^३,१९,०,५, ३,१०,११^३,
 १३, ४,११^३, १४, ५,१,२०, ३,
 ५,८,१३, २^३, १५, ८, १, १,
 ४,२ ३^३, ४ १, ७, २,३,९^३, ३,
 १,८,२,१२,४,१०^३, ५,१, ८,१०

६,१, ३०, २,१,३,२५,२,१,७^३,
 ४,८,१३^३, तै १, ३,१,२^३,६ ४,
 ७,३^३,५,११, ४,६,३, ५,१०,१,
 ३,७,१,६, ९,१,४,११,१, तैआ
 १,२६,७, ता २, ३,३,४, ९,३,
 १०,३-५, १३,२, १६,४,१७,४,
 ६,६,१०^३,७,५, ९,१,४,६, १०,
 १३,०,४,१०, १,४,६,९,१०,१४,
 १५,१९, ७,१,११,६,१२, ८,१,
 १,३,८,२,१, ३,५ ७,९, ८,१२,
 १९ ९, २०, ९,१,२८, ३०,३२
 ४,३, ६,१,९, १३,४,१८, १०,
 १,२, जै ३५ ३६^३, ७५, १२९
 १३०,२११, जैड १, १,७,२,२,
 ५,१,५, ३, १,५,५ ४,४,२-४,
 सा २,१,५, २,३,५,३, ३,१,३
 ४,३,२,४,९-११,६,८,९, ७,९,
 स २, ५ २, ७ ८, ३,८^३, गो
 १,३,२,१, २, १,१५,२, ८,३,३,
 ४,१५ ६,३, १२,१६^३, कुर्विल्ल
 सा २५,१५ तै १,२,५,३,४,६,
 ७, जै १६४, कुर्वु ऐ १,१४,३,
 ३१^३ छ,२ ६,५,२३,७,२ सा ६,
 ११,९,४,१९,१०, २५,४,५,६^३,
 २६,९, सांआ १,५, सा १,८,
 ३,१०,१३,५,१,२ कुर्वु सा ३,८,
 २,२०,३,१०,११,५,७,१०, १२,
 ५,१,१३, १३, ५,३,९, तां ५,
 ६,३,९,७,११,८,२ १३,९,१६
 १५,९,३,१५,१८,१०,८,२३,२,
 ० २४,१४,२, ५ १,५,४,३, गो
 २,३,२३^३,६,३,५^३, कुर्वी तै ३,
 १०,११,३, कुर्वीत सा ४,१,३,४,
 कुर्वीत सा ४, १, ४, १, ११,
 ५,३, ८-१२, १४, ४, २, ३०^३,
 गो १, १, ५, ६, ८, १०, ११
 कुर्वीत सा ९,४,४,१५ १४,५,
 ४,३ ७, ३,४, तां ६, ५, १५
 कुर्वीमदि सा ८,५,१,३,९,१,२,
 ३३, ११, १,६,३१-२४, कुर्वीत
 सा १, ५,३,२४, अकृत सा १,

९,१,९^३,१०^३, ११^३,११,४,२,४,
 तै ३,५,१०,०-४^३, जै १४७,
 १६३,म २,२,११, अकृत जै ७६,
 ८७,१९४,२०३,अकृत ऐ ३,२२,
 तै २,४,४,९; अकृत सा २,४,
 १,१४,१४,९,४,२,७,तै ३,७,१०,
 १, अकृत सा ३,१,२,२१,११,४,
 २,१,९,१३, अकार्षि गो १,३,
 ४, कार्षि गो १, ३, ४, अकृत
 ऐ १,२,३,२,२,३,तै ३,५,१०,४,
 ता २३,१६,५, जै १३२, अकृतार
 सा ११, ६,२,३, १४,६,९, १९,
 अकृतार तै ३,५,१०,३,अकृत
 गो २,२,१४, अकृत ऐ ६,१८, सा
 २,५,२,२९^३, ७, १,१,५, तै १,
 ६,५,५, अकृत सा ११,२,३,७,
 का १, ५,१, २६^३, तै १, २,१,
 १६, ६,७^३, २, ५,४, १, ८, ८,
 ११, अकार्षी सा १०, ५, ५,
 ३, गो १, ३, ११, अकर सा
 ६, ३, ३, १४, अक ऐ १,
 १३, ३, २, २८, ३,३,३, ६,२४,
 ७,९, सा ०१,४,२२,४, सा छ,
 ४, ५, ५, ६, ३, ३, १४, ९,
 २,३,२१, ११,७, २,३, १२, ९,
 ३,१३, १४,२,१,१५, ९,४,२८,
 तै १,७,५,१,३^३,४^३,५,८,५ ८,
 २,४^३,३,३^३, २,१,१,२,३,३, ४,
 ७,८, ३,२,८,५,९,११, ३,३,१,
 ७,३,६,७,८,३, ८,२२,२, तैआ
 छ,८,० ५,३,९^३, ७,५,८,१, ५,
 तां १२ १३, ११, १३, ६,१०,
 २१, १०, ११, २२, ९, ५, जै
 १९,८^३, जैड १, १, ५, १, ३,
 ३,६, ६,२,९, ३,४,३,४, ५ २
 ९^३ अकृत सांआ १, ६; अकृषि
 ऐ ४१, अकृत ऐ ७, १८, सा
 ११, २,३, ७, तां ६, १८, ५,
 अकृत सा १, ७,३,१९^३, छ,१,
 ५,४, अकृत सा १४,९,४,२४,
 तै २,२, १०, ३ ३,७, १०,३,

तां. १, ३, ७; अकारिण्यम् ऐ. ३, ७, ५, ५;
 तैआ. १०, २४, १; २५, १; गो. १,
 ३, १२; अकारिण्यम् ऐ. ६, ३६;
 ७, ३३; वा. १३, २, ९, ९; तै. ३,
 ९, ७, ४; तां. १, ६, १७; ता. १,
 ५, ५; मं. १, ८, ७; प. १, ४;
 गो. २, ६, १६; अकर्म ऐ. ५, २४; तै.
 ३, ५, १२, २; जैउ. १, १८, ४, १३;
 कर्म शां. २४, ५; अकरिण्यम् ऐ.
 ६, ३३; शां. ३०, ५; गो. २,
 ६, १२.
 क्रियते ऐ. १, ८; १५; २५;
 २८; २, ७; २६; ३, २; ११;
 १५; ४७; ४८; ४, २६; ३०; ५,
 २१; ३३; ऐआ. १, १, ३; २, १;
 २; ४; ४, २; ५, २; शां. ३, ६; ७;
 ८; ९; ५, ७; ८; ६, १४; ८, ६; ७;
 १५; २६; ३, ९; २७, २; २९, १; ३;
 ४; ५; वा. १, २, १, १, २, ५; १, १, ९;
 ३, ३, १८; ४, ४, २; १५; ५, १, २;
 ६, २, ६; ७, २, ८; ९, ३, ४; ३, ४,
 ४, २५; ५, २, २३; २५; ४; ३, २,
 ३, २१; ४, ३, १२; ४, १७; १८; १९;
 २०; ४, ६, २, १, ५, २, २, १८; ३, ३,
 १५; ४, ४, २४; ७, ४, १, ४; ५, १,
 १२; ८, १, ३, ४; ९, ४, ४, १; १०,
 ४, १, १६; ३, १३; १९; ५, ३, ३-७;
 ९; ११; ११, २, ७, १-५; ५, ८, ७;
 १२; ३, ३, १, ४; ४, ७; ९, ३, १०;
 ११; १२; १३, १, २, १, ३, ६, ५,
 १, ७; का. १, ५, १, २१; २३; २,
 १, ४, १; ३, १, १८; तै. १, २, ६,
 २; ३; ४, ४, ७; ६, ६, ५; ३, २, ९, ८;
 ३, ६, ५; ८, ११; ७, ११, ५; ८, ३,
 २; ९, १७, ५; तैआ. १, २७, ४;
 ६, ११, २; क्रियते वा. १, १, १,
 १८; २०; २२; २, १, १; २, ५, ५,
 ५; ३, १, १८; ४, १, १; २; ४, ३, ५,
 १२; ५, ३, १५; ६, ३, २३; २६;
 २७; ७, ३, ८; १३; ८, १, ३, ४; ९,

२, ६; १४; २१; २२; २, १, १, १२;
 ४, ४, ६-१०; २०; ५, १, १४; ६,
 ३, ९; ३, २, ३, २, १; ५, १, २०; ३,
 १६; ७, १, २३; ८, ४, ३; ७; ५,
 ११; ९, २, ८; ९; ३, ७; ४, १, १, ८;
 १०; १२; १६; ४, २, १; १०; १५;
 १८; ५, २, १; ७, ५; ८, १; १९, १;
 ६, ७, १९; ९, ७; ५, १, २, २;
 ५, १; २, २, १८; ५, ८; ३, २, १५;
 ५, २६; ४, ४, २४; ५, ५, ९; ६, ३,
 १, २, ७; ३३; ४, १; ५, ५; ४, १९;
 ५, २, २२; ७, १, १४; ८, २, ६; ७,
 २, १, ४; २, ५; ३, २, ६; ५, २, ५;
 ८, ५, १, ७; ९, ५, १, २, ६; १०, १,
 ४, १, ४; ४, ३, १९; ११, १, २, ६; ३,
 २, २, ७, ३२; १२, ४, ४, ६; ७;
 ७, २, १६; ८, २, २०; ९, २, ३; १३,
 ५, १, ७; १४, १, १, ३, ३; २, ६; ४,
 १६; २, २, ६; ७; का. १, ३, ४, ४;
 ५; ६; ४, ३, ७; ९; १२; २, १, १,
 १३; १४; २, २; ४, १, २, ४, १५; तै.
 १, २, ६, २; ३, १, ३; ७; १०, २;
 ४, ९, १; ६, ६, ५; ३, ९, १५, ३;
 १०, ११, २; १२, ५, ११; तैआ. ५,
 ३, ९; तां. ४, ६, २०; ५, ३, ५, ५,
 ९; १७; २१; ६, ९; ६, ४, ४; १२;
 ६, १२; ७, ३, ११; १८; ८, ८, १०;
 ९, ३, १०; ११; १०, ४, ७; १२, ८;
 ९; ११, ५, १७; ११, ७; १०; १२,
 ५, २; ६, २; १०, ३; १३, ५, १५;
 ६, ७; १०, १३; १४; १४, ३, १९;
 ९, २१; ३२; १०, ९; ११, १९; २६;
 १२, १; १५, १०, ११; १६, ५, २५;
 ११, १६; १७, १, ४; १८, ७, ६;
 ११, ९; १९, ३, ५; २०, १६, ७;
 २१, ९, १४; जै. १०७; १०२;
 १४५; १६५; १६८; १७१; १७२;
 २००; २०५; जैउ. २, ५, ३, ६; ३,
 ६, ६, २; सं. ३; प. १, ५-७;
 गो. १, १, १५; २, १५; २, १, १२;
 १७; २५; २६; ५, ८; क्रियते ऐ. ८,

१; २; वा. १, ८, १, ३६; तै. २,
 ७, १८, ४; तां. १८, ११, १; २०,
 २, ३; क्रियते ऐ. १, ९; ३, ४६-
 ४८; शां. २, ७; २५, १२; वा. १,
 ३, १, २६; ५, ३, २, ३; १०, १, २, ५;
 २, ६, १२; ११, ७, २, १; १३, ३, २,
 २; ३, २; क्रियते वा. १०, ३, १,
 १; तै. १, २, ४, २; ६, ५; तां. ४,
 २, १४; १२, ९, ६; ११, ७; १३, ३,
 ४; ५, ७; ९, ६; १७; ११, ७; १४,
 ३, ५; ५, ७; १०; ९, ५; २७; ११, ५;
 ६; १५, ३, ४; ५, ५; ६; १६, ५, २५;
 १९, १०, १३; ११, ९; २५, १५, १;
 जैउ. ४, ८, २, २; क्रियाति वा.
 १३, ५, १, ७; तै. १, ३, १०, १;
 ३, ३, ३, ४; तैआ. ५, ७, ५;
 अक्रियत वा. ४, ६, ७, ५; १०, २,
 २, २; अक्रियत वा. १०, ५, ३,
 ३-७; ९; ११; क्रियेत वा. ३, २, ३,
 २१; क्रियेत वा. ३, २, ३, २१; तै.
 १, ५, ११, ४; प. १, ५; क्रियेर
 ऐ. ६, ३; जैउ. ४, ८, २, २; गो.
 २, ६, ९; क्रियासम् मं. १, ८, ७;
 क्रियासम् वा. २, ३, ४, २१;
 अकारि ऐआ. ५, ३, १.
 कारयेते ऐ. ३, ४६; कारयति शांआ.
 ५, ८; कारयति ऐआ. ५, १, ५;
 जैउ. १, ३, ४, ३; कारयेत जैउ.
 २, ५, ३, ९; कारयेत शां. १८,
 १२; सा. २, २, १; ३; ३, ३-५;
 ६, १०; ७, १२; ८, ५; अकारिण्यः
 १, १, ५, २.
 चिकीर्षति वा. २, २, १६; ५, २,
 ३, ४; ५, ४; १२; चिकीर्षत जै.
 १४; अचिकीर्षन् जै. २१; चिकी-
 र्षेत् वा. १, ९, २, २३; १, १०; ३, ७,
 ३, ७; चिकीर्षेत् वा. २, ३, २, ६; ३,
 ६, २, १४; १५; ४, ५, १९; वा. १,
 १, ४, ३; अचिकीर्षीः वा. ३, ४, १, ६.
 कर्त्-करीण्य-कर्त्-करीण्य-करी-
 ष्यत्, कर्त्तव्ये-कृतव्य-कृत्यम्,

३, १, १०, तीआ १, २, ३, जै
 ५५, ६३, १४७, १६५, १६८
 जेउ ३, १, १, १३, १९, -स्त्रस्य श
 १३, १, ७, ४, ६, २, ३, ७, १, २ तै
 ३, ८, १४, ६, जै ६२, १६७, -स्त्रा
 शा १०, ६, श ५, १, ३, ५, ६, १, १,
 १५, २, ५, २, ११, १०, १, ३, १०
 ११, ४, ३, २, ३, जेउ ३, १, १, १,
 गो २, २, १७, -स्त्रा श ८, ६,
 १, २, १, -स्त्रा श ७, ५, २, ४, ३,
 -स्त्रानि शा २, १, -स्त्राम् श
 १, ३, ५, १, ४, ३, २, १०, ११ ५,
 ८, १२, ११, ५, ४, १, ५, जै १६५,
 -स्त्रे शा १७, ४ -स्त्रेन श
 ३, २, ४, ८, १४, जै १६८
 कृत्स्न-तर- -रम् ऐआ १, ३, ५
 कृत्स्न ता- -ना श १४, ४, २, ३०,
 -सायै शा २, १, १७, ४, श
 ७, ४, २, १३, ८, ६, १, १२, ७, २,
 ३ ९, ५, १, ३८, १०, ५, २, ८, ११,
 ५, ९, २, वा २, १, ३, ८, जै १६५
 कृत्स्न-स्त्र- -स्त्राय जै १४४
 कृत्स्न-वृत्त- -म् श ३, ८, ३, २७
 कृत् (तऽअ)न्त- -म् गो १, १, २६
 कृत्स्रा- -म् श १३, २, १, ४, तै
 ३, ९, ४, ८
 कृत्स्र(√)कृत्- -म् ऐ ५, १६,
 -त्रागि ज १२२, -त्रे गो २,
 ३, ११, -त्रेषु शा ११, ५
 √कृत्, कृत्स्र जै १००, कृत्स्रये
 जै १५६, कृत्स्राञ्जे जै १००,
 कृत्स्रथा जै १००
 कृत्स्र-ण श १४, ६, ८, १०, -गम्
 ऐ ७, १३ श ११, ४, २, ५, ९
 कृत्स्र म- -म जै १४४
 कृत्स्रन्ता- -ताम् इव जै १४४
 कृत्स्रमाण- -गा जै १५६
 कृत्स्रा- -ना श ३, ३, २, १२, ९, १,

२, ३०, ता ६, ९, २५
 कृत्स्रि=कृत्स्रि- अत्र
 कृत्स्रुक- -क. श ६, ६, ७, ११
 कृत्स्रि- -विम् सा १, ४, ४
 √कृत्, कृत्स्रि ता ५, १, ७, कृत्स्रिन्ति
 श ११, १, ६, ३४
 कर्त्स्रियेयु शा १८, १२
 कृत्स्र- -श ऐ ३, ४९, श ३, ८,
 ४, ५, -ना इव श १, ६, ४, ४,
 १०, ४, १, १८, -शम् तै २, ८,
 ८, १२, -शा ता २४, १८, ७
 कृत्स्र-पशु- -शु श ११, ४, २,
 १८
 कृत्स्रित- -त इव ऐ २, ३
 कृत्स्रित- -दयत श ११, १, ६, ३४, तै
 १, २, ६, ३, -दयन्ति तां ५, १, ६,
 कृत्स्रन- -न म १, ६, २२, -नै तै
 २, ८, ६, १
 कृत्स्रानु- -नु ऐ ३, २६, तां १, ४,
 २, तीआ १, ९, ३, -नो श ३,
 ३, ३, ११ ता १, ७, ८
 √कृत्, कृत्स्रि श ७, २, २, ९, १२, १२
 १४ १५ १६, १९ १३, ८, २, ६
 ७, कृत्स्रि ता ७, २, ४, २ कर्त्स्रन्ते
 ऐ ८, ११ कृत्स्रन्ते तै १, ८, ४, २
 कृत्स्रतु तीआ ६, ६, २, अकर्त्स्र
 श ७, ४, १, ३, अकर्त्स्र श ७,
 ४, १, ४१
 अकर्त्स्रु तै २, ४, ८, ७
 कृत्स्र- -न्त श १, ६, १, ३
 कृत्स्रमा (ण→)गा- गा तै १, ५,
 १, ३
 कृत्स्रि- -वि श ७, २, २, ७, १२, ८,
 ६, २, २ ११, २, ३, ९, तै ३, १, २,
 ४, ७, ७, ८, तीआ ३, ९, २ तां
 ११, ५, ८, जै १२२, -विम् तां
 १७, १, २, -धी श ३, २, १,
 ३०; -धी ता ११, ५, ३ -व्यै

श ७, ७, १, २५; ८, ३, ४, ८, ती
 ३, ८, ३, ६
 कृत्स्र- -ष्टम् सं ३, -प्याय श ७, २,
 ४, ५, -ष्टे श ५, ३, ३, ८, ७,
 २, ४, ४, ५, ६, ९, १०, ११,
 १६, १७
 कृत्स्र-जा- -जा तीआ १, २७, ६
 कृत्स्र प(न्य→)च्या- -च्या. ता
 ६, ९, ९
 कृत्स्र(आऽअ)-कृत्स्र- -ष्टयो स ३
 कृत्स्रि- -धी ऐ ४, २०, ७, ३३, ॥
 तै २, ७, १५, ३ ॥ ८, २, ४, ३,
 ७, २, ४, -धीनाम् तै २, ४,
 ३, ११
 कृत्स्र श ७, ४, १, ३९
 शुकृत्स्र, षष्ठा- -ष्ण शा ३०, ९;
 शाआ १२, ६, श ३, ४, ११, ११,
 ६, १, ७, १३, १३, ४, २, ४, १४, १,
 १, ३१, तै २, ३, ८, १, तीआ
 १ ६, ३, ६, ४, २, ता १२, १३,
 २६, जै ५२, -गम् ऐ १,
 २९, ४, ७, ७, १५ २२, ऐआ
 २, १, ५, ३, २, ४, शा ३, ५ १०,
 ३, २, ३, ८, शाआ ११, ४, श १,
 ६, ३, ४, १, ३, ४, २, १५ ५, १, ३,
 ९, २, ५, ८, १७, ७, २, १, ७, ३, १,
 ३८, ८, ७, ३, १२, १०, ५, २, ७,
 १२, १, ४, १ ३, २, ४, १५, ८, २,
 २६ ९, १, १२, १३, २, ७, ४, २,
 ३ ४, १४, ५, ३, ३, वा २, ७, ३,
 १७, तै १, १, ३, ३, २, १, २, ६,
 १, ४, २, ७, १२, ६, ८, ७, २, ३,
 ४, १७, १, जै २०७, जेउ १,
 ८, १, ७, ९, २, १, ३, ११, २, १,
 ४, ११, २, ७, ३, १२, ५, १३ म
 १, ५, १३, ५ २, २, ६ २, २,
 गो १, ५, ३, ४, २, ६, ६,
 -गम् इव का २, २, ३, १७,

१-कृत्-तर इति शा, ३, २० । 'कृत्-मद' इति मुपा = 'कृत्-द्वे' इति च १ । अयमेवाय इति सुपठ इति वयम् ।
 मुलभाषयार् । १ इवत्र -'व्यै' इति मुपा ? । 'कृत्-मुपा स्वरोन्त्यय । १ । 'कृत्-मुपा स्वरोन्त्यय । १ । 'कृत्-मुपा स्वरोन्त्यय । १ ।
 'व्यै' इति पाठ । ॥ पथेत्वेन योगः । १ । 'कृत्स्रम्' इति मुपा स्वरोन्त्ययपाठ ।

सा ६, ६, १०, -गस्य शाआ
 ६, १९, जैआ २, १, ६, ०, १५,
 ८, -ग्गा श ५, ३, १, १३, ७,
 ३, १, ७, ३, १, ३८, ४३, ९, ०, ३,
 ३०, तै १, ७, ३, ४, २, ८, ६, १,
 वा ६, ६, ८, गो १, १, २५,
 -ग्गा ऐ ३, ३४, श ७, ०, १, ७,
 तैआ ४, ३६, १, जै २०७,
 -ग्गाम् ऐ ८, २३; सा ३, ५, ५,
 -ग्गानाम् श ३, २, १, ५, ५, ३,
 १, १३, तै १, ७, ३, ४, ३, १, ५,
 ९, ६, २, -ग्गानि श १, १, ४, २,
 ३, २, १, ३, ६, २, २, २, ७, १, ७,
 का २, १, ३, ८, -ग्गाम् ऐआ
 ३, २, ४, श ८, ७, २, १६,
 -ग्गायतै ३, ८, १७, ४, -ग्गाया
 शाआ ११, ४, सा २, ८, ३,
 -ग्गायाम् श २, २, ४, १५,
 -ग्गायै श ९, २, ३, ३०, तै ३,
 १, ६, २, -ग्गो तै २, ४, ४, १,
 -ग्गोन तैआ १०, १, ८, -ग्गौ
 श ३, ३, ४, ११
 कृष्ण श्रीव-वम् श १३, २, २, ३,
 तै ३, ८, २३, १, -वौ तै ३, ८,
 २३, २
 कृष्ण चतुर्द(श)मी-इयाम्
 सा २, ६, १४, ३, ३, ४, ६, १२
 कृष्ण त्प-म् तै १, ६, १, ४
 कृष्ण-दत्त-त्त, -त्ताय जैउ ३,
 ७, ५, १
 कृष्ण-दन्व-म् एआ ३, २, ४,
 शाआ ११, ४
 कृष्ण धनि-तये जैउ ३, ७, ५,
 १, -ति जैउ ३, ७, ५, १
 कृष्ण-पञ्च(म)मी-न्वाम् सा
 २, ८, ३
 कृष्ण पित्र-म् तैआ १०, १०, १
 कृष्ण रात(✓रा)-न् जैउ ३,
 ७, ५, १, -त्ताय जैउ ३, ७, ५, १

कृष्ण-र(✓ला)-लम् ५-म् तै
 १, ३, ६, ७
 कृष्ण-व(त्त)सा-म् ऐआ ३,
 ३, ४
 कृष्ण-वल्ल-शे ता १७, १,
 १४
 कृष्ण विषा(ण)ग्ग-ग्गया श
 ३, २, १, ३१, २, २०, ७, ४, २, ४,
 -पागा श ३, २, १, २८, ३१,
 -णाम् श ३, २, १, १८, ४, ४, ५,
 २, -ग्गाया श ३, २, १, ३१
 कृष्ण-बोहि-हीगाम् मा २, ५, ४
 कृष्णदा-म् ता १७, १, १४
 कृष्णश-वतिव(✓वत्) -सी
 ऐ ५, १४
 कृष्ण शिवा-न्वा गो १, २, ८
 कृष्ण-पठिक, का-न्वाम् सा २,
 ८, ३.
 कृष्ण-वर्ष-र्ष जै १८६
 कृष्ण नारद-न्न श ३, २, ४, २३,
 १३, ४, २, ३, -न्नम् श ३, ३, ४,
 ०३
 कृष्ण-हारित-उ ऐआ ३, ०, ६
 कृष्णगडिका-म् जै १७
 कृष्ण(गण्डअ)यम-सम् तै ३,
 १२, ६, ५, जैउ ३, ४, ३, ३ -नेन
 जैउ ३, ४, ३, ३
 रकृष्ण-ग्ग श १, १, ४, १, ३, ३, १,
 ३, २, १, २८, तै ३, २, ५, ६, ६,
 २, ३, ६, २, ७, ४, ८, वा २, १,
 ३, ८, -ग्गस्य श १, १, ४, ४, ३,
 २, १, ८, वा २, १, ३, ९
 कृष्ण(गण्डअ)पित्त-न् जैउ
 ३, ०, ३, ७, -न्वम् ऐ १, ३, १, ३,
 ३, ०, ७, २३, शा ४, ११; श
 १, १, १, २३, ४, १, ३, ४, १, २,
 १, १४, ९, २, ३, ३, ५, ३, २, १,
 ८, २८, २, ४, १, २, ९, ६, २, १८, ६,
 २, २, २, ४, १, ६, ९, १, २, २, ६, १

७, ३, ६, ७, १, ६, ९, ३, ४, १०, १७
 ११, ८, ४, ३, १२, ५, २, ७, ८, ३,
 ३, ९, २१, १४, १, २, २, ३, १,
 ०१, का २, १, २, १, ३, ८, ४,
 १२, तै २, ७, १, ४, ३, ३, तैआ
 ५, २, १३ ता २७, १४, २, जै
 १२७, १३९, गो १, ३, २१,
 -नस्य तैआ ५, २, १३; -नाव श
 ६, ४, १, ९, -नाय श १, १, ४,
 ५, ७, २, १, १५ का २, १, ३, १०,
 १२, ४, १४, -ने श ३, २, १, १, ५,
 ३, ४, ८, ६, ४, १, ६, ७, १, ६, ९, ३,
 ४, १०, १४, १५, १२, ५, १, १३,
 ८, ३, ३, २१, तै २, ७, १, ४, ३,
 ३, ३, २, ५, ६, ६, २, ता १७,
 ११, ८, -नेन श १२, ८, ३, ९,
 तैआ ५, २, ११
 कृष्णजिन मी(व)ग्ग-न्वा
 श. ३, ३, ४, ८
 कृष्णमाण-ग्गस्य श ३, ८, २, १०.
 ✓कृष्ण, कीर्तयति शा १, ४, ३, ८,
 शाआ ७, २, श ३, १, ४, १५, १२,
 ०, २, ३, ता ५, ६, १०, कीर्तयति
 वा १, ५, २४, कीर्तयेव ऐ २,
 ७; श १२, १, ३, २२, कीर्तयेव
 श ८, ५, १, १७, तै १, ४, ६, ६;
 तैआ २, १५, १, ४ ३, गो १,
 ४, २०
 विकीर्तयेव ऐ आ ५, ३, ३,
 कीर्ति-न्द्र
 ✓बल्लू, कृष्णते ऐ १, ७; १,
 ३, १३, ४, २८, ६, ३१, ८,
 ६, शाआ १२, ४; तै २, २,
 ७ ४ ११, ६, ३, १, २, ३, ८, १२,
 ३, ९, १९, २, कृष्णते श १, ५, ०,
 १०, ७, २, १०, १२, १, १, १०.
 १३, १, ९, १०, तै ३, ३, १,
 ३, ता १०, १, ७; १८, जै ११८,
 गो १, २, ०, ३, २, ६, ९, कृष्णते

† कृष्ण+(मत्वर्थाय) श। 'कृष्णा दद्या यस्व' इति वा किमंहे दक्षरलोपे प्राति सा। ‡ 'य कीर्तयेव' इति आन मुग अनुद।

ए १, ७ ९, ६, २८, शा १९, ८, ३०, ७, तै २, ०, ११, ३, ३, २, २, कल्पन्ने शा १२, १ १, ७, १४, ८, १४, ३, तै ३ १२, ५, १, २ ता २, १, ४ ३, ७ १६ ५ २४, २४, १, ४, ५, २, ३, गो १, ४, ६, २, ६, ८, कल्पताम् ए ८, ९, शा ५, २, १, ४, ८, १, ४, ८; ९, ३, २, १२, १२, ८, १, १९ १३, १, ९, १०, तै २, ६, ३, ४, ५, ३, १, २, ४, ७, ४, १७, १, ८, १२, ३ तैआ ४, १९, १ कृत्वाताम् तै ३ ७, ५, ८, कृत्वाताम् ए ३, २, ३, शा ८ ७, १, ६, तै १, २, १, १, ८, कल्पेताम् तै ३, ७, ५, ८, कल्पन्ताम् शा ७, ४, ४, ६, ८, १, ७, ८, ७, १, ६, ९, ३, २, २, ७, १३, ८, ३, ५, १, १४, ४, ५, तै ३, ७, ५, ७, ८, तैआ ३ ७, ३, ४, १९, १, ६ ७ ३, ९, २, १०, १, २, कल्पन्ताम् तै १, २, १ १८, कल्पस्व शा ३, ५, १, ३, ३, कल्पधम् ए ७ १७, कल्पामहे ए ६, १, कल्पत ए ८, ९, अकल्पत तै १, ६, २ ३, अकल्पताम् गो २, ३, २०, अकल्पन्त ए ४, २८ तै २, २, ११, ३, कल्पेरन् शा ८ ७ १, ६, कल्पे रन् तै २, २, ११, ३, ५, २, ३ कल्पयते शा १३ १ ४, ३, कल्पयति ए २ ६, १, ४ १० ३, ६, १२ ६, ४ २८ २९ ३० ३२ ८, १, शा १, ३, ३, १०, ३ ५, १ ३ ५ ४, ४, ६ ०, ३, २, ८, १२, ८, ३, २० १३, ८, ३, ५, १४, ४, ४, १, तै १, ६, ०, ३ ७, ८, ७, २, ३, २, ३, १, २, ७, २

३, ४, ८, १७, २, ९, ६, ५, १३, ३ तैआ ५, ३, ८ ६, ५, ६, ७, ९, १०, ता ६, ५, ११ ५ १, ४, गो २, ३, १०, २०, ५, ४, ६, ८, १२, कल्पयत तै ३, ९, १४, ४, कल्पयन्ने शा १९, २, शा २, ४, ३, ३, का १, ३, २, ३ कल्पयन्ति ए १, १४, ५, ९, शा १३, २, १०, १ तै ३, ९, ६, ४ कल्पयन्ति शा १२, १, १, १०, ३, १, ६, ७ ९ १३, ०, १०, २ ३, गो २, ६, १० कल्पयामि तै ३, ७, ५, ३, कल्पयिष्यसि का १, ४, ३, १०, कल्पयति तैआ ३, ७, ३ कल्पयतु शा ८, ५ शा १४, ९, ४, २०, म १, ४, ६, कल्पयस्व शा १३, २, ७, ११, कल्पय ए ६, २, ७, २९, तै २, २, ७, ३ ११, १, ३, ७, ११, ५, तैआ ६, १०, १, ५ १, ६, गो २, ६, ८, कल्पयतम् तै १, १, ४, कल्पयत शा १ ७, ३, ४, ३ २, ३, ५ कल्पयानि शा १४, ९, ४, ० कल्पयाम शा १, ७, ३, ५, अकल्पयते ३, १३ शा ३, ६ शा २, ५, १, १३, १३, २, १, १, का १, ४, ३, ११ तैआ १०, १, १४ गो २, १, २, अकल्पयन् शा २, ४, ३, १२ का १, ४, ३, १२, अकल्पयन् तै २, ३, ५, ३, अकल्पयन् शा १, ९, २, ३, ५, २, ६, १, ३ का १, ३, २, ११ अकल्पयन् शा १, २, ३, ५ ८, २, १०, मा १, ३, २, ८ २, २, १, १९, तै ३, ७, ५, ११ तैआ १, ७, ७, २, ३, १२, ६, कल्पयति शा १९, १० अकल्पयिष्ये तै १६३, अकल्पयिष्यम् तै १६३, अचीकृत्पत् गो १,

२, १८, ३, ४, अचीकृत्पताम् गो २, ३, १, १०, अकृत्पन्त ? तै २, ८, कल्पयिष्यन् ए ३, ३, ०, कल्प-कल्पमान, कल्पयत्-कल्पयितव्य-कल्पयित्वा, कल्पितोप-नरादि-कल्प्य-गद कलुप्त,प्ता-स ए ५, १५, शा २१, ६, शा २, ५, २, ४, ६, ०, १९, १३, १, ४, ३, ९, १०, तै ३, ९, १९, ३, तैआ ३, ११, ४, गो १, ५, २, ३, -सम् शाआ १, २, शा १, १, १, २०, २, ५, २, १७, ४, ४, २, १६ ७, १, १, १०, १३ ३, ७, ११, ५, १, ८ का १, ५, १, १४ २, १, १, १४, तै ३, १०, १, १, तैआ ३, ११, ३, ता २३, १९, १, गो १, ५, २, ३, -प्ता शा १, २, ५, २, ६, ३, १, २, का २, २, ३, २, ४, २, -प्ता ए ८, ४, शा ८, ०, ३, ६, तै २, ३, २, ३ ३, १, २, तैआ ३, ११, ५, १, ६, १०, १, गो २, ६, १६, -प्तात् ता २३, २०, २, -प्तात् शा ८, २, ३, ३, ९, ३, ३, १२, १३, ता ७, १०, ७, २४, १६, ३, १७, ४, -प्ताति शा १४, ३, -त्ताभ्याम् ता ७, ६, १७, -प्ताम् तै १५५, -प्ते ए ८, १, शा १३, ४, २, १३, ता १३, १२, १३, -प्तेन ए ६, ४, शा १, ८, २, १३, २, ५, २, ४८, का १, ५, १, ३, ८, ६, ३, ८; -प्ते शा ११, १, २, ३ कल्प चटनम्-स शा २४, ८, २०, ३, -प्ता शा २१, ६, १, १, २, ३, ८, शकृत्पि-सि ए १, १, २, ३, ८, ९, शा ७, २, १, ४, तै २, २, ७,

१ 'आनलस त्रपय' इति मुपा । शा तु 'त्रपयो मानसाश्च आनलता' च नलपिरे=यलता सृष्टा आगन्' इति व्याचक्षी । नेनाल्लस्य च-यतेनिष्ठेयमित्ति प्रतीयते । यद्येव तर्हि व्याख्यानं च नारसस्यैवस्य वैयर्थ्यम् । अथ च आ/ क-ने कल्पि कएर प्रयोग इत्यात्, मुसा तमागत्यु सर्वनामगत एव । अस्मानिश्चु मुत्रापि ततोपम उभामनै-र्योपरि मुद्रित तथा फलिनाम् । ॥ किन्त् सिचोर्नदान्द्रैविष्य श्रेयम् ।

४, ११, ५, ३, ७, ५, ७, ८, ता ११, ११, ७, १५, ९, ५, -सिम् ए छ, २८, सा १२, १, १, ७, तै २, ३, १, २, ता १५, ९, ५, जै १२५, गो १, ४, ६, -स्त्री ए ६, ३२, सा ३०, ७, गो २, ६, १२, -स्त्री ता २३, २०, २, २२, ५, २४, १६, ५, -प्यै ए १, ७, १५, ८, १, ४, ऐआ १, ३, ८, तै १, ६, २, ३, ३, ३, ४, ८, ८, ३, १०, ४, ९, ३, ३, तैआ ५, ४, १३ ता १५, १२, १, १८, ८, १५, २२, ९, ६, ११, ५, २३, १९, ११, २२, ५, २४, १६, ३, ५, १७, ४, जै २३

रक्खलि- निव सा १३, ३, ७, ११, -पिम् सा १२, १, १, १०

वेन(√कित्)- त ए ७, २५, श ६, ३, १, १९, तै २, ४, ४, ५ तैआ ३, १, १, -तम् सा ५, १, १, १६, ६, ३, १, १९, म १, १, १

केत पू(√पू)- पू सा ५, १, १, १६, ६, ३, १, १९, म १, १, १

वेतु- तव सा छ, ३, ४, ९, ५, ४, ११, ६, ७, २, तै ३, १, १, १, तैआ १, ३, १, ३, २३, २ २४, ४, ३१, ६, ५, ७, ९, -तवै सा ३, ३, ४, २४, -यु सा २, ९, २, २, सा ८, २, १, ४, तै २, ४, ३, ३, ३, ७, १०, २, १०, १, १, ८, २, ९, ७, १०, ३, तैआ १, २, ३, ५, ६, ९, ७, म १, ६, ३४, व १, -तुना ए २, २, सा १४, २, १, १, २, ४, १, तै १, ४, ४, ५, २, ५, ४, ५, ३, ६, १, २, तैआ छ, १०, ४, ७, ७, १२, ६, ३, १, -तम् सा ८, २, १, ४, ७, २, ३, १, ७, तै १, ४, २, ३, २, ४, ३, ६, ७, ३, ९, ४, ३, -मुमि तै १, २, १, ९, -तो व १

केतु-पताक पट्ट-वत्त विषाण-गानि व ५, १०

केवल-ल तै २, ४, ३, २, गो २, २, १५, ३, २३ -तम् ए छ, ४, ३, सा ९, ६, १२ ६, १७, ४, सा १, ६, ४, १५, २, ३, १, १६, ३, ४, १, ८, ११, ४, १, १४ तै ३, १२, ७, १, ८, ३, जैउ २, ४, २, ७, १०, गो २, ३, २३, -लान् सा १, २, तै ३, १२, ८, ३, -ले गो १, २, २२, -लेन ए २, ८, १, १, १, १, ३

केवली- स्त्री सा १, ७, २, १०, -स्त्री सा ९, ६, सा १, ६, ४, १५, -हीम् सा २५, ७, तै ३, ३, ३, २, -टव सा ३, ६, १, ७, -टवा ए छ, २, १

केवल पर्यास- म् गो २, ४, १५

केवल-गर्हिस-र्हि सा २, २, १, १६, का १, २, १, १०

केवल शस्() ए ६, ९

केवल सूक्त-कम् गो २, ४, १५, -कानि ए ६, ९

केवला(लडाआ)श्रेय- य सा १, ४, -यौ सा ९, ५

केवला(उडाअ)घ- घ तै २, ८, ८, ३

केवलादिन्(उ/अद्)- ङी तै २, ८, ८, ३

केवलिन्(अदिनि)- स्त्री जै ८८

केवर्-सा साआ ६, १९, सा १४, ६, ११, ४, ७, १, २०, -सा सा १, ४, १, ३८, ३, ५, ४, २१, १२, ९, १, ६, १४, ६, २, १३, तै २, १, २, २, ६, ४, ६, ५, ४, ७, १७, १, -साग् सा ५, ५, ३, १, ६, ६, तै १, ५, ६, १-३, २, ७, १७, २, -शेषु म १, ३, २, -शै तै ३, २, ८, ८

केसा मि(ध→)भा-भाडव सा २, २, ४, ५, का १, २, ४, ४

केसा-पुर्-व सा ५, १, २, १४, ५,

१, ७, -वस्य सा ५, ४, १, १, २, ३, -वाव सा ५, १, २, १४

केसा वपनीव(√वप्)- य सा ७, ५, ३, ७, ता १८ १०, १०, -वस्य तै १८, ८, ४, ता १८, १०, ९

केसा श्मश्रु- ध्रु सा ७, ५, २, ४८, ६, २, १९, ३, १, २, २, ३, ९, ९, का १, ५, १, ३८, ६, २, ८, तै ३, ८, १, २, -यूमि जै ६, जैउ ३, २, ४, ४, छ, ६, १, ४, -श्री सा ३, १, २, १ -श्री सा ३, १, २, २

केसा श्मश्रु लोम नव-पानि सा १, ५, १५, -खानाम् सा ३, १, २

केसा(शडाअ)न्तु- न्तु तैआ ७, ६, १

केशिन्(श+हिनि) -शिशि जै १००, -शिन तै २, ७, १७, १, जै १००, -शिनम् जै १३७, १५३, -शिन सा छ, ५, ३, १०, -शिने ता १३, १०, ८, -शी सा ७, ४, जै १००, १२४, १३३, १३७, १४३, १५३, जैउ ३, ६, १, १ २

केशिन्-गुडपति-तीनाम् सा ११, ८, ४, १

केसर-सगि तै २, ६, ४, ५ -रेय्य जै १५०

केसर-वत्-वान् सा ६, २, २, १५

केकेप(←केकय) -य, -यम् सा १० ६, १, २

केसि(←किरिण) शये ए ८, ७८

केवर्त-म् तै ३, ५, १३, १

केसिनी(←रशिन्)-नी सा ७, ४ -नी सा ११, ८, ४, ६

केसोर्ष(←कितोर)-र्ष, -यौर्ष सा १४, ५, ५, २२ ७, ३, २८

कोक विन्-यु सा १३, ५, ४, १७

कोगा-ग सा १०, ५, ४, ३, तैआ १, २७, ३, ७, ५, १, -ना इव्व म २, ४, १२, -सम् तैआ ३, ११,

† दि. ३६६ पृ ३ । ‡ √कित् उणा । ङ पा ७, ७, १०-९ द । एम ७३ २४ ॥ ना=व (√वत्, १) ।

४, -शे सा २, ५, ३, ६, १४
 कोश-का(र→)री- म् तै ३, ४,
 १०, १
 कोशा(शडअ)-न्त- न्तेन जै १७
 कोष(√कृष)- पा श १०, ५, ५, ८
 कोसल-विदेह- हानाम् श १, ४, १,
 १७
 कौकुरिह- षडे स ३
 कौकुर- स्त वा ४, ६, १, १३
 कौण्य(←कुणि)- य ता १३, ४,
 ११
 कौण्डरव्यु(←कुण्डरव)- षव ऐआ
 ३, १, ६, शाआ ७ १५, ८, २
 १कौण्डिन्य(←कुण्डिन)- न्य,
 -न्यात् श १४, ५, ५, २०^३, ७, ३,
 २६^३, -मौ श १४ ७, ३, २६
 २कौण्डिन्या- न्यात् श १४, ५, ५,
 २०, ७, ३, २६, -न्याभ्याम् श
 १४, ७, ३, २६
 १कौण्डिन्यायनी- न श १४, ५, ५,
 २०, ७, ३, २६
 २कौण्डिन्यायनी- नात् श १४, ५,
 ५, २०, ७, ३, २६
 कौतस्त(←कुतस्)- स्वी ता २५,
 १५, ३
 कौतोमत(←कुतऽमत)- -तम् म २,
 ४, ८
 कौत्स(←कुत्स)- स्त वा १०, ६, ५,
 ९, जै ५३ २०२^३ -त्सम् ता
 ९, २, २१, १४, ११, २५, २६, आ १,
 ६६ ७६ २०६ २१८ २२३, ३८१,
 ५१४, जैआ १, ७६ २१४ २२३,
 ३८१, -रसात् श १०, ६, ५ ९,
 -स्तानि आ जैआ १, २७७ -से
 आ १, १६२, २१४, जैआ १,
 १६२
 कौत्सी पुत्र- -त्र, -त्रात् श १४, ९,
 ४, २१
 कौपयेय- य जैउ ३, ६, १, १^३,

-यम् जैउ ३, ६, १, ३
 कौपिवन- न जै १२
 कौवेरु(←कुवेर)- -राय तैआ १,
 ३१, २
 कौमुद(←कुमुद)- -इम् जैआ १,
 ८३, ८५, -इस्य आ १, ८५ २८०,
 -इ जैआ १, २७८, २८०
 कौम्भ(←कुम्भ)- -म्भ्य ता १५,
 ३, १३, -म्भ्यम् सा २, २, ३, ८,
 ४, -म्भ्यस्य आ १, ४८१
 कौरव्यु(←कुह)- -व्य श १२, ९, ३,
 ३, जैउ ३, ६, १, १, -व्यम् जै
 १५३
 कौरव्यायगी पुत्र- -त्र श १४,
 ८, १, १
 कौरुबाल(←कुरु-पबाल)- -ल श
 ११, ४, १, २, गो १, ३, ६७
 कौरुपबाल- -लम् श १, ७,
 २, ८
 कौलाल(←कुलाल)- म् तै ३, ४,
 ३, १
 कौलाल चक्र- म् श ११, ८, १, १
 कौटमल बर्हिष(←कुलमल बर्हिष)-
 -यम् ता १५, ३, २०, -यागि आ
 जैआ १, ५८१, -ये आ जैआ
 १, २४०, ३५२, ३५४, आ १,
 ५८१, -येग ता १५, ३, २१
 कौचयेयले(←कुचय)- म् जै १५३
 कौशु(←कुश)- म् श ५, २, १, ८^५
 कौशाम्भ्रेयु(←कुशाम्ब)- -य वा
 १२, २, २, १३ जै १६९^१, गो १,
 ४, २४
 कौशिकु(←कुशिक)- -क श ३, ३,
 ४, १९ तैआ १, १२, ४, ५
 १, १, -क व ३, ५ १, १,
 -रुस्य आ जैआ १, ४७, -कात्
 व ३
 कौशिकु-त्ता- -त्ता तै १, ५, १०, २
 कौशिकायति- -ति, -ने श १४,

५, ५, २१, ७, ३, २७
 कौपारव(←कुपार)- -रव ऐ ८, २८
 कौपीतक(←कुपीतक)- म् ऐ ७,
 ११, शा ३, १, १९, ९
 कौपीतकी- -की शा २५, ८
 कौपीतकि- -कि शा २, ९, ७, ४,
 १०, ८, ९, ११, ५, ७, १४, २, ४,
 १५, २, १६, ९, १८, ५, २२, १, २,
 २३, १, ४, २४, ८, ९, २५, १०,
 १४, ११, २६, ३, ५, ८, ९, ११,
 १४, २७, १, ६; २८, २, ७, ३०,
 ११^३, शाआ १, ७, ४, १, ७,
 १५, १, श २, ४, ३, १, वा १,
 ३, २, १, गो २, ३, ११, -कीनाम्
 ता १७, ४, ३, -के शाआ ४,
 ७, १५, १
 कौपीतकेय- -य श १४, ६, ४, १^३
 कौप्सु(←कोष्ठ)- -ष्ठस्य वा १, १, २,
 ७, वा २, १, २, ८, -ष्टात् १, ३,
 १, २८
 कौप्थ- -ष्ठव तैआ ६, ५, २
 कौप्य(←कोप)- -प्य वा १०, ५,
 ५, १
 कौसल्य(←कोसल)- -त्य वा १३,
 ५, ४, ४^३, जै ११५, -त्यस्य जै
 १५९
 कौसुम्भपरिधान(←कुसुम्भ परिधान)
 -म् शाआ ११, ४
 कौसुर(रु)विन्द(←कुसुरविन्द)-
 -न्द गो १, ४, २४
 कौसुरविन्दि- -न्दि श १२, २,
 ३, १३
 कौहल(←कोहल)- -ल व १^३, -लात्
 व १^३
 क्य(रक+यत्)->क्यम् श १०, ४,
 १, ४, १५ २१-२३, क्यानाम्
 श १०, ३, ४, २, ४^१, क्यानि श
 १०, ३, ४, ४^१, क्यानी इदिति श
 १०, ३, ४, २^३

† सस्त्रेदो विन्दय । ‡ 'कौसुद' इति जैआ मुपा चिन्त्य । † 'पा' इति कालि मुपा । § 'कौप-' इति जैउ ‡ । † 'कानान्तेय' इति मुपा † ।

क्यत्(←नियत्)-वृ तै ३,२,९,७
 क्यम्भा-म्बू तैआ ६,४,१
 क्यु(√कृ)-त्तव ऐ २, १८; ऐआ १, ३,४,५, ३, शा २०,४, गो १, १, ३९, -त्वे वा ५,२,१,२; तैआ ४, ५, १, -त्तु ऐआ २, ६,१,४,१,१, शा १८, ३, २४, ६, शा ३, ३,४,७, ४, १,४,१, ५,२,१, १५, ८,४,१,२,१, १४, ३,१,३,१, तै ३, ५,६,१, ७,९, ४, तैआ ४, २,१,१ -तुना शा २६८, तै २, ५,७, १ -तुमि ऐ ३,१८, ४, २९,३,१, ५,१,४, ६,१२,१६, १८,२०, ऐआ १,२, १, शा १५, २, तै २, ४,३,८, ८,३,१, तैआ ४, ३०, २, -तुम् ऐ १,१३ २०,४,१०, ऐआ १,३, ४, शा ११, २, १८, २,३, शा ३,३,४,७, ५,१,५,१९, ७,३,१, ३२,९,२,३,४,१, तैआ २, १,५, १, तां ४,७,८, -तुषु शा ११, ४, तैआ १,०६,३, -त्तृ ऐ २, १८, तै १, ४,८, १, ता ४,१, ९, -त्तुनाम् शा ११, ५ ६ -त्तो शा १४, ८, ३, १, -त्तो शा १८,३, शा ११, ५,५, १०, जैड ३,७,२,२,४-७, -त्तौ शा १८,३, -त्वातै १,४,८,१,२,४, ६,२,३,८, ४, ३, -त्वे वा २, ६,१,२९, वा १,६,१,२६
 क्यु-म्य-व्य वा १०,६,३,१
 क्यु विद्(√विद्)-वद् शा २६,६, तै ३, ७, ११,५, -दम् गो २,३,१४, -दे ऐ ७,३४
 क्यु-स्थ-ला-ला वा ८,६,१,१६
 क्यु(←तु)-कुक्ष-क्षाम्याम् शा ४, ५,६, २, -क्षौ शा ४, १,४, १, १४, ३,१,३,१
 √कृ, क्युयेत्ड्डव तै २, २,९,९
 √कन्द, क्युदतिड्डव वा ६,७,३,२,

अकन्दत् वा ६, ७,३, २, ८,१, ११, अकन्दत् ऐ ७, ६, अकन्दत् वा १३, ५,१, १७, अकन्दत् तै ३, ८,१८,६, गो १,२,१८,२१, क्युदेव वा ११, ८, १,१, अकन्दत् ता १७,१,१, सा १,४,२०,६,३ चिकन्देयु गो १, ३, ८, अधिक दत् तैआ ४,११,६, ५,९,८ कनिकन्ति सा १,४,२०, कनिक दन्ते प ५, १०
 कनिकदत् कनिकयमान, पत्र कन्द-न्देन तै १०४
 कन्दतु-तु शा २६,११
 कन्द्य-न्दे तै २, ७, ७, १
 √कम्, कम्ते वा १, ९, ३, १०,६, ७,२, १३-१६,३, १३, ४,११, कम्ते वा १,६,३,३३, ९,३,८, ९, ६,७,२,१०, ११ १३,१४, १५, ४, ११, तै १, ३, ५,४, ७,४,४,९,२ क्कामति वा १, ५, ३, ६, प १, ७ कम्ते वा १, २, ९,३,९ कम्ताम् वा २, १, २, १२ कम्ध्वम् वा ९,२,३,२४, अकामत् ता ६,१,४, अकामन्त वा ६, ७, २, १०, अकामन्त वा ६, ७, २, १०, ११, कम्ते वा १, ९, ३, १० ६, ७, ४, ११, कम्ते वा १, ५, ३, ६ अकमीत् ऐ ५,२३, ता १२,९ ५ क्काम्यति वा ११,७,२,१, क्काम्यति वा ५,४,२,६
 कम्-म वा ६, ७,२, १३ १४ १५, १६ -मेण तैआ १०, १, १६, -मै तै ३,९४,८
 कम्माण-गा जै १५६
 क्युका(कडअ)इवत्थ पापाण-गा प ४,४
 क्युन्तु-म् वा ७,४,२,६, ९, ५, १, ३७,३८, १३,५,४,११
 क्युन्त्वा वा ६, ६,४,१, ७, ४, ९,

१५^१
 क्यु(√क्री)-य वा ४, ६, ८, ६, ११, १६, ९, ५, १, ८, ता ५, ९, १३, -यम् वा १२,१,२,१ गो १,४, ७, ८, -यात् वा ६, २, ३, २९, -याय वा ३, ३, २, १०, १२, ६, १, ९, -येशा ९, १, शा ६, २, २, २९, -येण वा १२, १, ३, ३
 क्युि-यी तै १, ७, ८, ९^१
 क्यु-व्य वा ३, ३, ३, १^१
 क्युद्(√अद्)-व्यात्, द् वा १, २, १, ४, १२, ५, १, १४, का २, १, ४, ३, तै ३, २, ७, १, -व्यादम् वा १, २, १, ४, का २, १, ४, ३, तै ३, २, ७, १
 क्युणा-णा शा २३, ८
 क्युजतेव-व्य, -याय जैड ३, ७, ३, २, ४, ९, १, १
 क्युि-क्युि-मय वा ५, ४, १, २, म २, ७, ४ -मय ड्डव तैआ १, ८, ७, -मि म २, ७, १, -मिम् वा १४, ९, २, १४, -मिम् म २, ७, २, ४, -नीणाम् तैआ ४, ३६, १ म २, ७, ३, -मे तैआ ४, ३६, १, म २, ७, १ २
 क्युिमाण(√कृ)-णम् ऐ १, ४, १३, १६, १७, २५, २८, २९, ३०, २, २, गो २, २, ६, ४, २, -गस्य वा १३, ८, ३, १२, तैआ ५, ९, ९, -गाय ऐ २, ५ -जे ऐ २, ५, तै १, ७, २, ६
 क्युि-या सा ३, ३, ४, -यागम् ऐ १, १४
 क्युि-व्य वा १३, ५, ४, ७, -रि वा ५, ४, २, १०, -चीगाम् वा १३, ५, ४, ७
 √क्री, क्रीयाति शा ७, १०, वा ३, २, ४, ७, ३, ७, १८, ३, ६, १८, ७, १, २, १४, ६, ३, २, २८, २९, ७, ३, १, ३, ३, क्रीयाति वा

† 'क्यु' इति अ १८, ३, ६ । ‡ 'क्युदा' इति मुपा अष्टद । †† = क ६, १७, २६ । 'क्युने' इति मुपा ?

३,३,१८, ५,१,२, १४,७,३,
१,१; १२,७,२,१०, ११, तै १,
८, २, १, ५,३, ता २१, १,४,
क्रीणन्ति ऐ १, २७, ३,४०, ७,
११, ३२, वा १२, ७, २, १२,
क्रीणन्ति तै १, ८, २, १, ता
२१, १,४, २५,४,१, गो १,३,
१९, क्रीणामि वा ३, ३, २, ६,
क्रीणामि वा ३, ३, ३, ६; क्रीणात्
वा ३, ३, ३, ४, क्रीणीहि वा ३,
३, ३, १, क्रीणीत ऐ १, २७
क्रीणानि वा ३, २, ३, ७, ४, १०;
१५, ३, ३, १, ३; अक्रीगन्
ऐ १, १२, २७, क्रीणीयात्
वा ३, ३, ३, १८, १२, ७, २, १२,
तै १, ४, ७, ७, क्रीणीयात् तै १,
४, ७, ५; सा ३, १, ६
क्रीयते ऐ १, १२, क्रीयन्ते वा
२२, ७, ८, क्रीयते वा ३, ३, ३, ८
क्रय-, क्रय्य क्रयिन् गद्य
क्रीत्-त्त वा ८, २, वा ३, ३, ३,
३, ४, २५, ४, १, २, १२, ६, १, ११,
७, ३, ६, तै १, ८, ५, ५, ता २१,
१, ४, जै १४९ -त्सु ऐ १,
१५, वा ७, ६ १० वा ३, २,
३, १७ ३, ३, १४, तै १, ४, ७, ५,
ता ९, ५, २ -त्स्य ऐ १, १२,
-त्स्य ऐ १ १३, वा ७, १०,
-तै ऐ १, २, ७, ६, ३
क्रीत्-सोम-स्य गो १ ३, १९
क्रीत्वा वा ५ ४ ५ १५, ७, ३, १, ७,
९, ५, १, २१
क्रीयमाण-ण वा ३ ३ २, ६, ४,
१, ७, -गम् ऐ ३, ४० -गेन
ऐ १, १३
क्रेतव्य-व्य ता ९, ५, १
क्रेप्य-प्य वा ४, ५, १, २
√क्रीद, क्रीडत वा १३, ५, २, ५
क्रीडात् जै १८२, क्रीडाम् जै १८२
क्रीड, घा-डम् ऐ ५ १९, -डा
जै ३, ५, ६, ८

क्रीडत्-उन्ते ३, १०, ८, १, -डन्त
वा ४, १, ५, २, -डन्तम् जै १८०,
-डन्तो तै २, ७, १२, २, ८, ९, ३
क्रीडन्ती-न्ती जै २०४
क्रीडिन्-डिनः वा ५, ५, वा २,
५, ३, २०, का १, ५, २, १९, गो
२, १, २३, -डिनाम् तै १, ६,
७, ५, -डिन्-वा २, ५, ३,
२०, का १, ५, २, १९, तै १, ६,
७, ५
क्रीडि-स्व-म् तै १, ६, ७, ५
कृन्(√कृञ्च)-इ तै २, ६, २, २,
ता १३, ९, ११, ११, २०, जै १७३
√कृध्, कृधयि वा ३, २, २, २, ४, ४,
१, ३, सुकोष वा १, ६, ३, ६, ८,
३, ५, १, २, १, ४, १, ५, ३, ५, ५, ४,
७, जै १२४, सुकृधुः वा १४,
६, १, ३, गो २, ६, १४, सुकृधुःऽह्व
वा ३, ५, १, १६, कृधु जै
१२४
कृद्ध, वृधा-द्ध वा १२, ३, जै
२६, १८०, गो १, २, २, २, २,
-द्धम् वांवा १२, ५, ६, वा
१२, ४, ४, ६, -द्धस्यऽह्व तैवा
१४, २, -द्धा जै १३६, १७६
कृप्यत्-प्यन्ताऽह्व जै ४४
क्रोध-घ वा १, ७, ४, ४, ११, ६,
१, १३, गो १, २, २, -घम् वा
१२, ३, वा ११, ६, १, १३, गो
१, २, २, -घाय तै ३, ४, १०, १
क्रोध मय-य वा १४, ७, २, ६
कृमुक्-क, -कम् तै १, ४, ७, ३
√कृय्, क्रीशति जै १६५, क्रीशानि
आ १, ३८१, अकोशत् तां १३,
५, १५ अकुशत् तै २, ५, ५, ७
कृष्ट-ष्ट सा १, १, १४
कृष्ट तम-मःऽह्व सा १, १, ८
क्रीश-शम् ता १३, ५, १४, १५,
-शाय तै ३, ४, १३, १, -शै
ता १६, १३, १२
क्रीशान्तिक(←क्रीश शत)-ग् गो

१, ५, ५
क्रीशा(←शऽअ)-नुकोश-शोशाआ
१, ४, जैआ १, ३८१, आ १,
३८१
कृत्, रा-र प ३, १०, -रऽह्व जै
९, -रम् ऐ १, २६, ऐआ २, ३,
८, वा १, २, ५, १९, २३, ३, ८,
२, ९, का २, ३, १, ७; तै २, २,
१, ७, ३, ३, ९, ७, तैवा ६, १०,
१, १०, १, १३, ता ७, १, ८,
१३, ६, १०, जै २०७, म १,
७, २, -रम्ऽह्व वा ५, ४, ३, १०,
का २, २, ३, १८, २१, तै ३, २,
९, १३, जै ३०, -रस्य वा १,
२, ५, १९, तै ३, २, ९, १३,
-रागि तैवा ४, २७, १, प ३,
८, १०, ५, ६, -रात् गो १, २,
१८, -राम् ता ९, ८, १३, -रेण
तै २, २, १, ७
कृर कर्मन्-र्मणे वा ५, ४, ३, १२
कृर-कृत्-ताम्ऽह्व तै १, ४,
६, ५
कृर(रऽकृ)र्ष(भ→)भा-भा जै
२०३
कृर-व(ह→)हा-हाऽह्व शा २७, १
कृरी/कृ, कृरी कुर्वन्ति वा १, २, ४,
१६, ३, ३, १, ७, ६, १, १९, ८, २, ८,
१०, ११, कृरी कुर्वन्ति वा ३, ८,
३, ३०
कृरी कृत्, ता-त्तऽह्व शा १०, १
-न्म् वा ६, १४, १८, ८, -त्ता
वा १३, ३, ६, ६, तै ३, ९, १८,
२, -तेन वा ३, ८, ३, १०
क्रेतव्य-, क्रेप्यत्-क्री द्र
क्रेडिन्(←क्रीडिन्)-नग् वा ११, ५,
२, ४
क्रेव्य(←क्रीवि)-व्य वा १३, ५, ४, ७
क्रोध/कृध् द्र
क्रीश/कृम् द्र
क्रीञ्च, ञ्चा(←कृञ्च)-ञ्चम् ता
११, १०, १८, १९, १३, ९, १०,

१७, १४, ११, २९, जै १७३,
जैठ १, १६, २, १२, आ जैआ
१, १६५, ५४५, -च्यव्य ता
१४, ११, २९, -च्यव्य जैठ १,
१२, ३, ६, -च्यव्य आ जैआ १,
५४६, -च्यव्य तैआ १, ३१, २,
ता १३, ११, १९, आ जैआ १,
५४८, -च्यव्य जै १५०

क्रौञ्चिकी पुत्र-त्रायाम्, -त्रौ श
१४, ९, ४, ३२

कृवित(√कृव) - मूडव स १
कृव(√कृवृप्) - जेअ १४, ८,
३, १

क्रीव(√क्रीव) - ब श १, ४, ३, १९
१२, ७, २, १२, तै १, ८, ५, ४,
-चमू तै १, ७, ८, २, ३, ४, १, १,
ता ८, १, १०, -या श १४,
९, २, १२, -बात् श १२, ७, २,
१२, तै १, ८, ५, ३

क्रीमर्त्ता - मा ऐ ७, १, श १२, ९,
१, ३, १५ गो १, ३, १८, -मान
श १०, ६, ४, १, -मानम् तै
७, ६, ४, ३

क्रीम हृदय - मू श ४, ५, ४, ६

क(←किम्+अत्) ऐ ३, १३, ४,
२०, ८, ३ ४, ऐआ १, ३, ८, ५, २
२, १, ८, ३, २, ५, वा ३, ४, १९,
६, २१, ३, २४, ५, २६, ९, १२
शाआ ६, १९, श १, ३, ५, ९, ३,
४, १, १७, ६, १, ६, ९, १, २, १, २,
५, ३, ४, ३, १, १, ४, २, १६, २, २,
५, ३, ४, २२, ८, २, ७, ३, २, ४,
५, १, ७, २, १३, ५, १, ३, १३,
४, १, १, ६, १, ३, २, ३, ४, २, २,
२९, ७, ५, २, ४, ३, १०, १, ३, ३,
११, १, ४, ३, ७, ७, ६, ७, १२,
४, १, ११, ८, ३, २, ७, १४, १, १, ३,

४, १, ९, ५, १, १६, ६, २, १३, २,
१, ७, ११, १, का १, ५, २, ४, २,
२, ३, ८, तै १, १, ९, ९, २, १, २,
१२, ४, ५, ३, ३, ७, ४, ६, ११, ८,
३, ५, ६, २, तैआ १, ५, १, ८,
१, ७, १, ४, ता ४, ५, १, ७, ६,
३, ११, १३ १०, १, १, १४, १, १२,
४, ७, ६, ८, जै ८६, ८७, १६०,
१८४, १९८, जैठ १, २, २, १,
४, ३, १, १७, १, ८, २, ४, ३, १,
४, ११, ७, ७, सा २, ४, १, ५ १,
५, ४, ७, गो १, २, ९, १४, ३, १६,
२, ५, ७

कृव्यत्(√कृव्य) - त्र तैआ ५,
११, ४

कं - कम् तै १, ८, ५, १, -कै तै
२, ६, ४, ४, ११, १

क्षङ्गित्ता २०, १४, ७

√क्षण्, क्षणुते श ४, ४, ३, १३,
६, १, ६, ८, क्षणुते श ४, ४, ३,
१३ क्षण्वन्ति श ५, २, ४, ८,
क्षण्वन्ति श १, ७, ४, १९, ९, ३,
४, क्षण्वीत तै ३, २, १०, १

क्षण - गा शाआ ७, २१, -गेन
गो १, ५, ५

क्षणितुष्ट - तो श १४, ८, १४, ४

क्षत - मू श ६, ४, ३, १, ३, ५

क्षति - ति ऐ १, २२

क्षु(√क्षु) - उच्च श १३ ५ २
८, -त्ता श ७ ३, १ ७, १३, ५,
२, ८ ४, ६, ता १९ १, ४
-त्तारम् श १३, ५, २, ८, तै ३,
४, ७, १, -तु श ५ ३ १ ७
तै १ ७ ३, ५

क्षुल्लमहीत - तार तै ३ ८, ५
४, -भूमि तै ३, ८, ५ ३

क्षु(√क्षि) - अम् ए १ ३०, ७

३३, ३८, ३, ११, १९, ४१,
६, २१, ७, १९, २०, २१, २२,
२४, २८, ३१, ८, १, २, ३, ४,
५, ६, ७, ८, ९, १२, १६, १७,
२४, २५ २७, ऐआ १, १, ३,
शा ३, ५, ४, ८, ७, १०, ९, ५,
१०, ५, १२, ८, १६, ४, शाआ
१३, १, श १, २, १, ७, ३, ४, १०
१५, ५, ५, २, १, २, १८, ३, ५,
७, ४, १२, ४, ३, ६, ७, ५, २, ६,
२०, ३४, ३६, ४, ८, ३, ३, २, ८,
४, १, १०, ५, २, ११, ६, १, १७,
१८, २४, ९, १, १६, १८, ३, ३, ३,
७, ४, १, ४, १-४, ७, ७, १, ४, ३,
३, ६, ९, ४, १, १८, ५, १, १,
११, ५, ३, ५, ९, १२, ३, १,
३, ४, २, ७, २८, ५, ८, ३, ३, ४,
१, ४, ३, १६, ६, १, ३, २, ५, ४, ४,
१२ ६, १, ७, ८, ३, १, ४, १, ७,
१, १, ४, ४, २, १२, ८, २, ३, ११,
४, ७, ४, ३, १०, ५, ३, ८, ७, १, २,
३, १०, ९, १, १, १, १, १, १, १, १,
१, १, १, १, १, १, ५, १, ८, ४,
१, ७-१२, १६, २, १६, ३,
१, ३, ३, ४, ५, ८, ९, १०,
४, १, ५, ९, ११, १२, ७, ७, १, ५, १६,
४, ३ ३ ७ ११, १२, ७, ३,
८ १२, १७ ८, ३, ५, ७
१९, २३ १३, १, ५, ७, ३, ७, ३
७, २, १५ १७, ४, ४, १, ६, ३,
१०, ७, १, १०, १४ १, ३, २, ७,
२, २, ३०, ३, १, ९, ४, ३, २, ३,
२६ २७ ५, ४, ५, ६, ७, ७, ३, ६,
७, ८ १४ ८ का १, १, ७ १७
३, ४, ६ ४ १०, ३, २, ६, ७, ५,
१ ४, २, ३, ३०, ३, ८, ८, २, १,
४, ७ तै १, १, १, १, ७, ३, ७

† 'पटोमर्' इति Pw Bw ह्येतेषां मुपास्तमितोर्ध्वान्त्य । गु अ ७, ३३, ३ य १०,
८५ २७, ८ । ‡ 'मा' इति कालि मुपा P । ङ वा ५, २, १०, ७, २, १०, ५ । § 'अभ' शब्दनिष्पत्तिरिति दादा ।
¶ गौमुनिरूप प्रस्तव्यन्त Pw Bw Mv चिन्त्या । †† अत् इति मुपा । 'गत्' पटो गान्यानुपास्त मुक्त्यः ।
शामी १६, १, १६, 'क्षप्र' ह्येतेषां चिन्त्यते । श शमी(२०, १, १६) ह्येतेषां 'गाद(←गत्)' इति अट ।

८,७,४, २, ५, ७, २, ४, ६, १, ६, २, २, ५, ५, ९, १, १३, ३, १७, ७, १९, २, २०, ५, ७, १८, ५, ८, ५, ७, ८, ९, ३, १, १, ८, ७, ६, ६, ७, २, १४, २, ८, ५, १०, १०, ३, ९, १४, २, १६, ३, १०, ५, १, तैआ २, ५, २, ३, ११, ९, ४, ५, ४, ता २, ८, २, १६, ४, ५, ४, १२, ९, २, ७, १५, ११, ११, ८, ९, १३, ४, १७, १५, ६, ३, ३, १८, ९, ६, १०, ९, १९, १, ५, १, १७, २, २३, ७, २, जै २५ ६८, ८२, १५, १०१, ११७, १३०, १३७, १४५, १५३, १६८, २०५, प १, ४, ३, ८, गो. १, ७, ४, १, १०, २, ३, १८, ५, ७, ६, ३, ७, -त्रम्बुद्धव एआ ५, १, १, सा ४, ८, -त्रम्बुद्धव तैआ १, ३१, ३, -त्रम्बुद्धव ४, ७, १९, २८, ८, २, ३, एआ १, १, ३, सा १०, ५ सा १, ३, ४, १०, ५, ३, २, ०, २, २, ३, ४, ३, ४, १२, ७, ३, १२, ८, ३, ८, १३ १, ५, ३, ५, २, ७, १७, १४, ३, १, ९, ४, २, २, ३, २६, ५, ४, ५, ७, ३, ६, ८, १४, ४, का १, १, ३, ६, तै १, ७, ६, ४, १०, २, २, ४, ७, ७, ६, ५, १, ७, १८, २, ३, १, २, ७, ७, ७, २, ९, १४, ३, तैआ ४, ११, ३, ता २, ८, २, १६, ४, ३, ९, २, ११, ८, १५, ६, ३, १९, १७, ३, जै ८९ २०, ५, गो १, ४, १०, -त्रम्बुद्धव ता १३, ४, १७, १५, ३, ३१, १९, १, ५, -प्राणाम् सा ५, ४, २, २, तै ७, ७, ८, ५, ७, ७, ६, ३ -प्राणि सा २, १, २, १८, १९, १४, ४, २, ७, ३, का १, १, २, १२, तै २, ७, १८, ३, तैआ ४, १०, २, -प्राण् ए ७, २२, ८, १, ४, २४, सा ४, १, ४, २, ८, ७, ३, ३,

९, ४, ३, ४, १२, १, ७, २, ७, ३, १५ ८, ३, २, २ १४, ४, २, २, ३, तै १, ६, ५, १, तां ११, १, २, १८, १०, ८, जै १०१, गो १, ४, ९, -प्राण् ए ६, २, १, ७, २, २, सा २, ५, २ ३४, ४, २, २, १३, ३, ३, १०, ५, ३, ३, १२, ५, ३, ३, ४, २, ३, ८, ५, ३, ८, ९, १, १, १५, २, ५, ३, १, १६, ४, १, १६, ३, ३, ९, १०, ४, ३, २, २, ११, २, ७, १५, १३, २, २, १५, ६, २, १०, १४, ७, २, २, २७, ९, ३, ६, का १, ५, १, ३०, तै १, ७, ४, २, ६, ७, ३, ४, १, १, तैआ ४, १०, १, ६, १, ३, तां १, ३, ९, ९, १, ३, ९, ७, १८, १०, ८, गो २, ६, ३, -त्रे ए २, ३, ३, ७, ३, १, ३, २, ८, २, ९, सा २, ५, २, ३, ६, ४, ३, ३, ९, ९, ४, ३, ९, १२, ८, ३, २, २, ३, १३, १, ५, ३, ५, १४, ४, २, २, ३, का १, ५, १, ३, २, तै २, ६, ५, ६, ७, ६, ३, ३, ७, १०, ३, ता ३, ९, २, जै १६८, म २, २, २, गो २, ६, ७, -त्रेग ए २, ३, ३, ३८, ३, १९, ८, २, ३, ४, ६, २, ५, २, ७, सा ४, ८, १२, ८, सा ५, ३, ५, ८, ६, ४, ४, १३, ६, ३, १५, ९, ३, ४, १८, ४, ३, ९, ११, २, ७, १५, १२, ७, ३, १५, ८, ३, १९, २, ३, १३, १, ५, ३, ५, २, २, १, ७, ६, २, १०, तै २, ७, १८, ५, ३, ९, १४, २, ३, तैआ ४, २, १, तां १८, १०, ९, जै ६८, १०१, १६८, प १, ४, ३, ८, गो २, ५, ७, ६, ७

क्षत्र-काम-म तां १३, ४, १७
 क्षत्र-वति-ति सा २, ४, ७, ७, ११, ४, ३, ११, तै १, ७, ८, ५, २, ५, ७, ४, ता २०, १२, ५, -तिम् तै १, ७, ८, ५

क्षत्र भूत्-मृत् तै २, ४, ६, १२, -मृत् सां १९, १

क्षत्र भूत्काम-म तै २, ७, ६, ३
 क्षत्र-मात्र-त्रम्बुद्धव १४, ८, १४, ४
 क्षत्र-यशस-तस्य सा ७, १०, १२, ८
 क्षत्र-रूप-त्रम्बुद्धव ८, ७, ८
 क्षत्र-लोक-कम् सा ३, ८, ३
 क्षत्र वत्-वते सा १९, १
 क्षत्र वृत्ति-नि सा १, २, १, ७, १०, का २, १, ४, ५, ८, ९, -नि सा ३, ५, २, ११, ६, १, १७

क्षत्र सामन्-म ता २, ७, १५
 क्षत्रिय,या-य ए ६, २, २, ७, १४, १९, २०, २३, २४, २५, २६, ३०, ३१, ३३, ३४, ८, ३, ५, ६, ८-१२, १५, १७, १९, २०, २३, सा २५, १७ शाखा ६, १९, सा १, ३, २, १५, २, १, २, १७, ३, ५, ४, १, ४, १, ५, ६, ३, ३, ६, ९, ५, ३, ५, २७, ४, ३, ४, ७, ८, ६, १, २, २, ५, ४, ४, १३, ६, ३, १३, ७, १, १, ४, ९, १, १, १८, १२, ८, ३, ५, १९, १४, ४, २, ७, का १, १, ३, ४, तै १, ७, ९, २, जै १०१, गो २, ६, ४, ७, -यम् ए ७, २०, ८, १५, १९ सा १, ३, ४, १५, २, ३, ४, ६, ५, २, ६, ३, ९, ३, ३, ७, ६, ४, ४, १३, १४, ४, २, २, ३, ५, १, १, ५, का १, ५, १, ४, २, ७, १, १६, जै १०१, प २, १०, -यस्य ए ७, २१, २२, २५, २६, ८, २०, सा १, ३, २, १५, ३, ३, २, ८, ४, १, ४, ५, ६, ६, ३, १३, १५, १३, ४, १, २, ८, ३, ११, तै ३, १२, ९, २, सा २, ५, ३, ३, १, २, ४, ३, १, ६, ३, -या सा ३, २, ४, १६, -या सां १६, ४, -याणाम् तै २, ४, ७, ७, -यात् ए ७, १५ ८, ७, -याय ए ७, २९, सा १, ३, २, १५, ५, ३, ४, २, ७, २८, का १, ५, १, ३, जै १०१, -ये सां २७, १५,

† 'श्रु' इति मुद्रा स्वरधित्व ।

-येण वा ४,१,४,६, १४, ४,०,
२७, जै १०१, १६८, -येषु वा
४,४,१,१८
क्षत्रिय-ता- -ताम् ए ७,०४
क्षत्रिय-यज्ञ- -ज्ञ ए ८, ३; वा
१३,४,१,२
√क्षद्, क्षदन्ते ए १,१५
क्षरता ता ९,१०,०.
क्षदत्- -दन्ताम् ए १,१५
क्षन्/क्षद् द्र
क्षपण(√क्षप)- -ण शाआ १२, ७,
-गम् शाआ १२,४
क्षपा- -पा ता १८, ८,१६, -पा ए
१,१३, तैआ १,१०,३१, -पाभि
ए १,१३
√क्षम्, क्षमन्ते गो २, ५, ९, चक्ष-
मिरे वा. ३, ७,३,१३, ४,३,४,
१४, क्षमेया ए ३, ३४, अक्ष
मन्, अक्षमन् वा ३,८,१, १०
क्षम्- -मि तै २,८,५,८
क्षमा- -मा ए ३, ३९, वा ६, ७,
३,० क्षामा- द्र
१क्षय(√क्षि)- -यम् वा ३, ५,
-यात् वा ७,४; जै ०११, जैउ
१,१,०,६,७
क्षय-वृद्धि- -द्धि प ४,६
क्षयन्- -यम् तै ३,११,७,४
२क्षय(√रक्षि)- -य ए १,१६, २,
० वा ८,१, वा ७,५,२,५,४, तै
३,६,१, १, गो २, २,१३, २०,
-यम् ए १,१३,२२, वा ७,१०,
२६,१७, ता १,९,१, -यस्य वा
४,४,१, ६, -०या तै ३,७,९
१, -या ता १,२, ५, -याय वा
३,६ ३,१५, ४,३,३ ५,१,१६
तैआ ४,४२,४, १०, १,१२, ता

१,९,१; गो २, २, १३; -ये ए
५,२१, ६, १०; ७,९; शा. २६,
१०, २८,३, वा. २,३,४,०,६, ४,
५,२, १५; ७,५,०, ५४, वा १,
४,१,२०, तै २, ४,१, ७, -येषु
ए १,१६, शा. ८,१
क्षय(त्-→)ङी- -ङी. तै २, ५,
८,५, तैआ ४,४२, ४
क्षयत्(√रक्षिफ)- -यन्ताम् वा ७, ३,
१,३३, -यन्ता ए ७, २०, वा
२६,१५
√क्षर्, क्षरति ऐआ २, ०,२, तै २,
४,६,१२, जै १३०, जैउ १,०,
३, ४, सा १, ७, ४, क्षरन्ति
ऐआ २, २,२, वा १४, ९, ३,
११, क्षरन्ति तै २, ७, ७, ६,
तैआ १०,१०,२, १५, १, ४९,
१, ता १३, १,५, प ५, १०,
क्षरन्तु ता १३, १, ५, अक्षरत्
वा ६,१,३,६, ता २०, १४,७,
जैउ १,७,२,१, प १, ५, गो
१,१,७, अक्षरत् तै २,८,३,४
क्षरत्- -रत् जैउ १,१४,०,८
क्षरन्ती- -न्ती तैआ ३,११,१०,
ता १,२,९, ६,६,१७
क्षा(√क्षि)- -क्षा ए ५, १९,
वा २६,१२, क्षाम् वा ४, ५,३,
३, तै २,८,२,४
क्षत्र सप्रहीतु- -तुगाम् वा १३ ४
२, ५, ५,२, ८
क्षाम(√क्षि)- माय ता १८ ७
क्षाम कर्षे मिश्र- -म् वा २, ५, २,
४६ का १,५,१,२८
क्षाम वत्- -ते ए ७,६
१क्षामत्- -त् तैआ १०,१,१६
क्षामत्(√क्षम्)- -म तै २, ४, ५ २

क्षामा- -मा वा ६,७,३,२, तै २,
८,९,०६
√रक्षिफ, क्षिणोति वा १०,४, ३,
१, क्षिणोति वा ३,५, १, २५,
१०,४,२,१, क्षिणुत वा २, ३,
३, ११, १२, क्षिणुन्ति वा
१, २, २, ११, क्षिणन्ति वा
०, २,१,८, क्षिणोमि वा ६, ६,
३,१५, तैआ २,५,३, क्षिणुयात्
वा १,३,१,६, ६, ६,३,१५, वा
२, २,४,५
क्षीयते ए ७, १६, वा ७,
४, वा. ८,३,३,७, १०,५,४,१७,
१४, ४, २, २८, ५,१,३, २,३,
क्षीयते वा २, ४,२,७, ३, ८,३,
३०, का १, ३,३,७, तै १, १,
३,५,४, ६,५, ३,१०,९,१०, ता
६,१,१०, जै १२४, प १, ६,
४,६, क्षीयते तै ३, ११, ८,५,
क्षीयन्ते वा ३, ९,३,०, ७,५,
२,२, १४, ४,३,१, ६, जैउ ३,
१, १,१ गो २, १, ८, अक्षी-
यत तै १, १, ३, ५, जैउ १,
७,२,२, १४, ०, क्षीयत वा
१४,४,३,७ जैउ १, १, २, ५,
क्षीयेरत् जैउ १, १,२,७ क्षायि
तै ३ ७,५,७ क्षेष्टा गो २, १,
७, अक्षेप्यत वा ८,३,३,७
१क्षय, २य, यद्र क्षीय अद्र
√रक्षि, क्षेति ए १, २९, ८, २६,
तै २, ४,६, ४, क्षेति तै २, ८,
४ ३, क्षेतिऽह्व ए ५, २१,
क्षियति वा ६, ३, ३,१९, १४, १,
२ २४, गो १,३,१९, क्षियतिऽह्व
वा २६,१५ १०, क्षियन्ति वा
१६,४, वा ७, ५, २, ५४, १४,

† 'क्षप' इति भा मेषू च । ‡ 'क्षत्' टि गद्र । ॥ अति/कम् पटि द्र । १=क १०,४,५,४, य १२,६ ।
५- पया तु 'क्षाम' इति । 'क्षामन्' इत्यतो निष्पन्नो संहितादीर्घधेति । वाजसनेयिकास्तु 'क्षामा' पया पठन्ति ।
‡ 'क्षामसन्देशोऽन्तरिक्षवाची' इति ब्रुवता सा 'क्षामन्' इत्या पूर्वबन्धिप्रादितो भवेत् । 'क्षामा(गद्र)→'यामा'इति द ।
यु तत्रैव श प्रकरणे द्र । † √क्षि क्षये, हितायाम् । √रक्षि निचामगलो । √रक्षि ऐश्वर्ये, इति विवेको द्र ।
‡ क्षण्वन्ति' इति सुगा सा सम्मत । √क्षणु हिमायाम्' इत्यस्येदं रूपमिति ।

१,२,२४, तै ३,१,१,६,७
 क्षित्तु-त्तम् तैआ २,१९,१, -ता
 तैआ १,९,१
 क्षित्त वत्-त् श्वा २६, १५, १७^३
 क्षित्ति-त्तय तै २, ४,७,९, ३,६,
 १०,२, स ५ -त्तये गो १, १,
 ९, -नीनाम् वा १५,२
 क्षियत्-यन्त्र एआ ५, २, २
 सा १, ४,१४ -यन्त्रम् वा ९,
 ५,२,४
 क्षेति वत्-त् ऐ ५,२०^३,२१^३
 √क्षिप्, विक्षिप तैआ ६,१,४
 क्षिपणि-णि वा ५, १, ५, १९,
 -णे ऽइव तैआ १,४,२
 क्षिपित्-त् तै ३,७,६,१६
 क्षिम्-प्र वा ६,२,१,३७,९,४,१,
 १०, -प्रम् ऐ ७,३०,६,८^३,१८^३,
 ८,२८^३, वा २,९,२८,७, वा ४,
 १,३,३, ५,५,५,१४, ६, ३,२,२,
 ११,२, ७,२३, १३,८,१, २, वा
 १,१,४, १९, २,१,३,४,९^३, २,२,
 ३,१६,२,४,१४, तै ३,१,४,१५,
 ५,१५,१०, १,४, ता ७, ७,१२,
 ९,१,३८, १२,१३,२३^३, १३,४,
 ११^३, म १, गो १,३,१३^३,२,६,
 ५^३, -प्राणि वा १२, ३, २, ५^३,
 -प्राण् वा ६, ३, २, २, -त्रे वा
 १,१^३, वा १,२,५,१७ ३, १,१७
 ४,३,२,१,६,१, १८,७ २,१७, ८
 ३,१६,२,१,४,१९,२,१,३,२ १४,
 ४,४, १५^३,३,१,२,३, ४,१,१,
 २,१ २,१ ५,२, १५,८ ११, ६,
 ८,१८^३,५, ३ ३ ० ३,७ ४ २
 १८,०,३,४, ११, १० ३,५,१६,
 ५,५, ९, ११, १, ३, ७, १२ ४, १,
 ४,४, २,९, ३, ८, ५, १, १७ १३,
 ८,१,७, १२, तै ३, १, ३ ३
 १२७^३, जैठ १,१,४,७

क्षिप्र काम- म सा १,२,४
 क्षिप्र-गति-ति वै ३,१७
 क्षिप्र श्चेत्-म् वा १०, ५, ०,
 १०
 क्षिप्रा(-प्रऽअ)-यण-गानि गो १,
 ५,५^३
 क्षिमे(-प्रऽइ)-पु-पये तै २, ८,
 ६,८
 क्षेपिष्ठ-ष्ठ ता १७,१२, ३, ५
 ३,८^३,९
 क्षेपीयम्-य वा ६,३,२,२
 क्षेपन्-न्गात् ता ७,६,४
 क्षीग(√क्षि)-गे वा २,४, २, ७,
 वा १,३,३,७
 क्षीरु-रम् वा २,३,१,१६, का १,३,
 १,९, तै १, ४,८,४, २, ६,२,१,
 जै १७३, जैठ १,१,३,८, -रस्य
 वा ९, ३,२,४, -रै तै १, ३,६,
 ८, ता २४, १८, ३, जैठ १, १,
 ३,८, -रेण वा १३, ८, ४, २,
 तैआ ६,४,१
 क्षीर भाग-गा तैआ ६,८,१
 क्षीर-ग्राजिन्-न्नी वा १,३,४,१४
 क्षीर र(स→)सा-सा ता १३,
 ४,८
 क्षीरु-वत्-वान् तैआ ६, ८, १
 क्षीर-धी-धी वा १२, ६, १, २५
 क्षीर होच-ता वा २,३,३,१५
 क्षीरा(रऽआ)-हृत्ति-म् जै ५^३
 क्षीरिन्-रिणि सा ३,३,३, -ती
 वा ६,६,३,३
 क्षीरो(रऽओ)-दन-न् वा २, ५,
 ३,४^३, वा १, ५, ०, ४, -न्म् वा
 १४,६,४, १३
 क्षीरोदन मीलो(मऽओ)-दन-
 -नाम्याम् वा ११, ५, ७, ९, -नी
 वा ११, ५, ७, ९
 √क्षुद्र असौदयम् तै २,४,५,२

क्षुद्र द्रा-द्रम् ऐआ २,२, २ वा
 १,५,३,११, २,५ १,३, ४,१,३,
 १६, वा १,४,३,२, जै १५०,
 गो २, १, ९; -द्रा वा ९,४,
 ३,१४^३, १०,४, ०, १८, १४,५,१,
 २३, तैआ ४,३६,१, जै १६५,
 २०४, -द्राणि शाआ ७, २३;
 ता १७, १, ३, जैठ ३, ५, ४,
 ४, -द्रान् तै ३, १, ०, १०,
 -द्रेभ्य गो १, १, १२
 क्षुद्रक-क म २, ७, ३
 क्षुद्र-मिश्र,धा-धा शाआ ८,
 ११, -धाणि ऐआ २,६,१
 क्षुद्र-सूक्त-क्ता ऐआ २,२,२^३
 क्षोदस्-क्षोदिष्ठ-अद्र
 क्षुष्(√क्षुष्)-त्,द् वा ९,१,२,५^३,
 तै ३, १२, ९, ६, तैआ ४, २२,
 १, -ष् तै १, २, १, ३, -धम्
 वा ९,१,३, ५, तै १,६,७,२,३,
 ३,१, १,१२,२,२ तैआ २,९ १,
 -ष्वा तै १,५,६,५, -ष्वे तै ३,४,
 १, १, म २, ६, १६
 क्षुत्तु(घऽत्)-प्या-भ्याम् तै ३,४,
 १६,१
 क्षुत्वि(घऽपि)-पामा-भ्याम् म २,
 ६, १७
 क्षुध्यत्-न् तैआ १,३१,५
 क्षु-मत्-न् तै २,७,१३,५, -न्त्रम्
 ऐआ ५,२,३, ता ९,२,१३
 क्षुम्भि-मा वा ५,३,५, ०, ९
 क्षुर-र शाआ ६,२०, वा २,६,४,
 ५^३, ६ ७ ३, १, २, ७^३, ८, ५, २,
 ४^३, १४, ४, २, १६, वा १,६,
 ४,६^३, ७^३, ८^३, तै २, ७, १ ७, ३,
 -रम् वा ३, १, २, ९, ता १,
 ५, १५, -रस्य वा १४,६,१,३,
 आ २,७,१, -रेण वा ३, १, २,
 ७, ८, तै २, ७, १७, २, मा २,

१ वर्णविकारेण √क्षीयेति रूपविद्ध । अथवा √क्षिपेरेवेति भा । १ क्षेत्ता इति मुद्रा । सा अपि
 मयैः । Ly (Ms) C, Pw. प्रय च यथोपरि मुद्रित तथा गण्यु मन्यते । १ क्षुपतीति मुद्रा पकारस्य मन्ना
 ति भा । १ क्षमायेति वि उ म ।

५,४,३,६,११,१३, म १,६,१
 क्षुर-घात-ने दाआ ६, २०,
 दा १४,४,२,१६
 क्षुर घात-रायाम् जैउ ३,३,३,९
 क्षुर-यधि-वि आ जैआ १, २,११,
 -वि जै २६; -विगी आ जैआ
 १,३,२३, जैआ २,२३,३, -विम्
 जै १४, २६, -धी दा ३, ६,
 २,९, -नीन् दा ७, ३,२, ५,६
 क्षुर सयुक्त-क्त सा २,५,५
 क्षुर हरस्वा-सी जैआ २,२३,५
 क्षुरक्षु, क्षु-का दा १, ८, १,३, तै
 ३ १०, १,४
 क्षुरक्षु काल्य-म् आ १,२३७
 क्षुरक्षु-चारयम-म् आ १,३,१७
 क्षुरक्षु क वैद्यम-म् आ १,४७१
 क्षु-यत्-न ता ८,२,२
 क्षेति-वत् ✓रक्षि द्र
 क्षेत्र(✓रक्षि)-त्रम् ऐ ८, २०, सा
 ३०, ११, दाआ १२, ४, तै २,
 ७, १३, ३, ता २, १, ४, गो २, ५,
 १०, -त्रागि तै २, ४, २, ९; ३, २,
 ता २१, २, ८, -त्राय तै २, ४, ३,
 ५, -त्रे गो २, २, ८
 क्षेत्र-गृह-सस्य-स्थेषु प ५, ५
 क्षेत्र क्षिप्य-स्थाय तै २, ४, ६, ८
 क्षेत्र ज-क्ष दा ६, ११, दा १३,
 २, ३, २, तै ३, ८, २२, १, १०,
 १०, ४, ता २१, २, ८, जै
 १६८, -जम् ऐ ४, २०
 क्षेत्र तर- मूडव दा १, ४, १, १६
 क्षेत्र पति-न्त्ये ता १, ८, १५७
 -ति † गो २, २, ८ क्षेत्रनत्य अद्र
 क्षेत्रिन्-धी तै २, ५, १, १
 क्षेत्रिय-यात् तै २, ५, ६, ३
 क्षेत्री-त्रियै तै २, ५, ६, १
 क्षेत्र, क्षेत्रिष्ठ, क्षेत्रीयस्, ✓क्षिप द्र
 क्षेत्र(✓रक्षि)-म सा ९, ४, दा

१३, १, ४, ३, २, ९, ५, तै ३, ३,
 ३, २, ७, ७, १३, ९, १, ४, ७, २,
 तैआ ९, १०, २, तां २२, १, ८,
 ७, -मम् दा १३, २, ९, ५, तै
 ३, ९, ७, २, जै ११७, -मस्य
 दा ३, ५, ३, २०, -माय दा ५,
 २, १, २५, ८, ३, ४, ८, तै ३, ४,
 १०, १, ८, ३, ६, -भेग दा १३,
 १, ४, ३
 क्षेम योग-गो ऐ १, १४
 क्षेम्यु-म्य दा ६, ७, ४, १०, ३,
 -म्या दा १३, १, ४, ३,
 रक्षे(म्य)म्या-म्या तै ३, ९,
 १३, ३
 ✓क्षे, क्षापयति तां १७, ५, ७
 क्षाम-गद्र
 क्षेत(←रक्षि) वत्(मनुष्य)-त् दा
 २०, ३, २२, २, २५, ३
 क्षेत्रपत्य, स्या(←नेनपति) -स्य दा
 ५, ५, २, ७, -स्या दा ३०, ११,
 गो २, ५, १०, -स्येन तै १, ८,
 ४, २
 क्षेति-मि जै ११५; जैउ ३, २,
 १, ३, २, २, ४, ६, -मिम् जैउ
 ३, २, २, ५
 क्षोदस्(✓क्षुद)-सा ऐ ५, १६,
 सा २६, ८, १५
 क्षोदिष्ठ(←क्षुद्र)-छा गो २, १, ९
 क्षोयुक्त, क्त(✓क्षुप्)-का दा १२,
 ५, २, ४, -क्षौ स २
 क्षौम्(←क्षुमा)-म् तैआ १, ३२, ३
 क्षुण्ड(✓क्षुण्)-म् दा ६, ३, १, ३४, ३
 ३५
 क्ष्मा-→क्षमया ऐ ६, २७ दा २६,
 १३, सा १, ७, ४, ४

१, तै ३, ७, ५, २, तैआ १०,
 १, १, जैउ १, १, ३, ६, सा ३,
 ८, ५ गो १, १, २५, २, २, ५,
 यानि ऐआ २, ३, ३, गो १,
 १, ३९
 रक्ष्म(←जम्)✓क्ष-म् तै २, ७,
 १५, ६,
 रक्ष् तैआ ४, २, ७, १
 रक्ष्म-कवच-च जै १३४
 रक्ष्(=द्र) तैआ ४, ३, ७, १
 रक्षिष्क-क दा ११, ८, ४, १,
 जै १३७, १५३, -कम् जै
 १३७, १५३, -केन जै १५३
 रक्ष्(✓खद)-त् दा १, ७, ४, १०
 रक्षि-र दा ३, ६, २, १२, १३,
 ४, ४, ९, तैआ ५, २, ४,
 -रथे दा ३, ६, २, १२
 रक्षिस्सार-मणि-म् दाआ
 १२, ८

✓खन्, खनति दा ६, ३, १, ३७, ४३,
 ४, १, १, ५, ४, ९, का २, २, ३, ९,
 खनति दा ३, ५, ४, १, ३, ८, ६, १,
 ६, ७, १, ३, ६, ३, १, ३, ६, ३, ७, ३,
 २, ६, ४, १, १, ३, ४, ५, ५, ४,
 १, २, ३, तै ३, २, ९, १०, ११,
 जै १४४, खनन्ति ऐ २, ११,
 का २, २, २, ९, खनन्ति दा
 १३, ८, ४, २, तै १, ५, १०, १,
 तैआ ५, १, ४ ता २५, १०, ५,
 खनन्ति दा ६, ४, १, १, ४, ५,
 खनाम दा ६, ४, १, २, ३, ५,
 खनन्तु दा ६, ५, ४, ३, खन
 तात् ऐ २, ६ तै ३, ६, ६, ३,
 खनाम तैआ ५, १, ४, सुख
 नत् दा ६, ४, १, ४, खनन्
 दा ६, ३, १, ३, ६, ४, १, १, ५,
 खनेत् दा ३, ५, ४, १४, खनेत्
 दा ६, ५, ४, २, १०, २, २, ६,

ख

ख-→खम् दा १४, ८, १, १, १२,

† 'क्षुरस्य हरसी' इति आ मुपा । † 'क्षुरक', सा । † 'क्षिप इति साधु भवेत् । † मुपा ह्यरक्षिन्य । † रक्षो जातिरिति सा । तु 'क्षेत्रियात्' इति अ २, १०, १। तेषु अपि द्र । † 'क्षिम्' इति य १५, ३३, द्र । † 'क्षिन' इति भ्र द्र । † 'खण्णमसि' इति पाठ ।

खनेम श ६, ३, ३, ११^१, खनेम
श ६, ३, ३, १४^२

खायन्ते श ३, ५, ४, ११; खायुन्ते
श ३, ५, ४, ९

खनत्-नन् श २, ३, २, १४^१, ६,
४, १, ५ -नन् श १, २, ४, १६;
३, ३, १, ७, ६, १, १९, ६, ३, ३,
१३^१, -नन् ऽइव श १, २, ३,
७^१, ५, ९, का २, २, १, २०^१,
३, ८

खनन्ती-न्त्य ऽइव श ४, ५,
५, ६

खनन-नात् प ५, १०

खनिनुम् श ६, ३, १, २९^१

खनित्र-न्म् जै १४४, -त्रेण ता
१६, ६, ५

खात्, ता-त् श ३, ६, १, १३, ७,
१, ६, -त्स्म जै १, १, ५, ५,
-त्स्य जै १०३, -ता तै १, ६,
८, ६, -त्वेन श ७, १, १, १३^१,
९, ४, ३, ९^१

खात्वा श १, ८, १, ३, १३, ८, ३,
१०, तैआ १, २०, ८, २५, १

खे(य→)या-न्या तै ३, २, ९, ११

खर-न्म् ऐ १, २२, -त्रै वा १४,
१, २, १७, २, २, ३०, -त्रै ऐआ
३, २, ४, -त्री वा १४, ३, १,
२२

खर करम-मन्थ कङ्क कपोतो(-त्तऽउ-)

खरु-काक शृङ्ग श्येन भास वायस-

गोमायु-सस्य-स्थानि प ५, ८

खल, ला-ल ता १६, १३, ७, म
१, ७, १, -ला जै १, १, ५, १, ४

खल-कुल-ल्ग श १४, ९, ३, २२

खले-खली-ल्ली ता १६, १३, ८

खलति-तिम् तै ३, ४, १७, १, जै
१९८^१, -ती जै १४७, -त्रे वा
१३, ३, ६, ५, तै ३, ९, १५, ३

खलति(ती?)-त्रैयोवाति(ती?)-ती

जै १४७

खालतेय-यः जै १५७^१

खलु ऐ १, २, ६, ११, १५, २, ३, ६,
१५, ३, ११, ३४, ४, ५; १६; ५,
२४, ३१^१, ६, ११, २६, ३६, ८, १^१,
२, ४, ऐआ ३, १, ५^१, ६, २, ५^१,
५, १, ६, शा २, ९; ७, ४, २३,
५, २४, ९, २०, १, शाआ ३, ७;
५, १, ३, ६, १९; ७, ३, २०; ८, ९;
श १, १, १, ६, २, १, २०, ५, १;
२६, ५, १, ३, ३, ८, ६, ३, १६, ८,
२, १०, ११, ३, २०, २५, ९, १,
२९, २, ६, ३, २३, २, २, २, १४,
३, २१, ३, ४, १९, ४, १, १०, ४,
१४, ५, १, १४, ४, ९, ६, १, २९, ४,
९, ४, ३, ३, १७, ८, ७, २, १६, १०,
६, ३, १, ११, १, २, १३, २१-२३,
१२, ४, २, ५, ८, २, ४, ७, १३,
१, ३, ६, ४, ४, १, ५, १, ७, ७, १,
१०, १४, ४, १, ७, २९, ३०, ६, १,
४, ७, १, १६, २, ७, ३, ५^१, २५, वा
१, ३, ३, ९, ४, २, २, ६, १, ७,
२२, २, ३, २, १, ३, २३ २, १, ४,
तै १, १, २, १, ८, ९, ८, २, २, ५,
३, १, ५, ३, ६, ७, १, १०, ५, ४, १,
२, ३, ४, ६, ५, १, ६, ५, ७, ३, ७,
६, ३, ९, ४, ५, १०, ३, ७, २, ६, ७,
५, ८, ४, ३, ८, ३, १०, २, २,
१, २, ९, ३, २, ८, ३, २, ४, ३, ६,
३, ८, १, ३, १, ३, ३, २, १, ३, ३,
९-११, ३, ८, ७, ८, ८, २, ३, ३,
९, ४, ९, १४, १, ३, तैआ १,
६, २, ८, ७, २, १३, १, ५, ४, ६, ८,
६, २, ८, ५, ९, २, ११, १०, ३, ६,
११, १, ५, ९, २, १, ३, १, ४, १, ५,
१, ६, १, ता ४, २, ११,
१३, १७, २०, ७, ८, ५, १, १४,
१९, ३, ३, ६, ६, १०, ६, ६, ९, २५,
९, १, ३, ७, ४, ४, १६; ९, ३, १७,

१, ११, १८, १, ७, २४, १४, ४; जै
४७, ५८, ५९, ७८, ८४, १५१,
१६२, १६६, १९७, जै १, १२,
१, ५, २, ३, ५, आ १, सं १, ३,
प १, २^१, ३, ७, गो १, १, ६^१, १०,
१६, २२, ३१, २, ५, ८, ३, १८,
२२, ४, १२, ५, १, १०^१, २, २, ४,
५^१, १६, २१, ३, ९^१, ४, १५, ५, १,
६, १२^१, १६

खलु-न्स्() सं ५

खल्व-ल्वा. श १४, ९, ३, २२

खाण्ड्व-न् तैआ ५, १, १, -गव
जै १९०, -त्रे ता २५, ३, ६, जै
१९०

खात्, खात्वा/खन् द्र

✓खाद्, खादेव श १, ७, ४, १६^१,

खादिथु श ४, ४, ३, ११, खादि-

यम् श ४, ३, ५, १९

खादयति शाआ ११, ४

खाद्-न् ऐ ५, १२, ऐआ २,
३, ४, -न्म् श १३, ४, २, १७

खाद्व् इत्(न्←दन्त)-त् तैआ
१, १२, ४

खादि-न्-इय तै २, ८, ५, ५

खादिन्-न्म् ऐ १, १६, शा
८, १

खादि(त→)ता-त्ता वा ३, ६, १, ७

खादित्वा ऐआ ३, २, ४.

खादिर्(←खदिर)-न्-श वा ३, ६, २,
१२^१, तै ३, ८, १९, १, ता २१, ४,
१३, -न्म् ऐ २, १, शा १०, १,
प ४, ४, -रा श १, ३, ३, २०,
१३, ४, ४, ५, ९, १०, तै ३, ८,
२०, १, -रेण ऐ २, १^१

खादिर्(ती?)-न्-री वा ७, ४, ४, १,
तैआ ७, २, ४

खागन्धि-न्-लि ता १७, ४, ३, जै
१३७

खावाँ-न्-वायम् प ४, ६

† 'ध्यायन्ते' इति वज्र मुपा अनुद् । ‡ 'अभि' इत्युपसर्गयोग इति Pw ग्र. । कर्मप्रयचनीय इति सा । हारमुद्रणप्रकार एव ध्रमम्भूमिति दिक् । § खादन्त इति कालि Mw Bw चिन्सा । भा नु. ययाम् ।

सालतेय-गन्धिद्र
 √गिद्र, सिद्धन्वित प १,१०
 सिद्र-न्वित द, ३, ४, १, -गम्
 गो ३०, ८, -न्वित ३, ८, ८,
 ११†
 गिद्र धुनि-न्वित गो १,१,२९
 सिद्र-न्वित ३,७,६,१९
 गुर-न्वित एआ २,१,४
 गुर √गम्
 √सग,गशयो द १०, १, २, ५
 सगयन्ते शां २०, १०
 गगु-न्वित तैआ १, -७, २†
 सगु-न्वित तैआ ६, २, १
 — ० — —

ग

गङ्गानि ३ जैत्र ४, ८, ३, ९
 गगन-न्वित तैआ १०, १०, ३
 गङ्गा-न्वित श्याम् ए ८, २३, द १३,
 ५, ४, ११, -न्वित जै १९२
 -न्वित तैआ १०, १, १३
 गङ्गा-व्यमुना-न्वित तैआ २, २०, १†
 गङ्गानि-न्वित जै १३७
 √गङ्ग, अगङ्गान्वा १४, ३, १९
 √गङ्ग, गङ्गान्वा √गम् द
 गन्धर्वानि मुल्य-न्वित प ५, ३
 गङ्गुल-न्वित प ४, ४
 √गम्, गगयान्वाकार जै १८१
 गगु-न्वित द २, ५, १, १३, ५, ४,
 ३, १७, १४, ५, १, १०, का १, ४,
 ३, ११, १५ ५, २, १९, तै १, ७,
 ७, ३, २, ४, ३, १०, -गम् द
 १०, ३, १, ९, -गगु द ३, ९, ४,
 ७, ३, ३, १, २५ १२, ८, १, २३,
 -गगु द ३, ९, ४, ७, -गगान्वा
 ए १, २, १, द ८, ५, ९, ६, द १३
 ३, ८, ४ तै ३, ११, ४, २, -ग
 तै ३, ७, ९, ५, ६, -गगु तै
 २, ८, ६, ४, -गगु द ८, १, ४, ४

गगु-पति-न्वित १, २, १, गो ८,
 ५, ९, ६ द १३, २, ८, ४
 गगु-न्वित -न्वित २, ४, ६, १२
 गगु-न्वित -न्वित तां १८, ७, ४,
 गो २, ५, ८
 गगु-गुम् () द १४, ४, २, २४,
 तै १, ६, २, ३, तां १९, १४, १,
 २२, १, ३, २४, १५, ४
 गगु-न्वित ३, ४, १५, १
 गगु-न्वित १, २, १
 गगु-न्वित -न्वित ३, २, ६
 गगु-गगि, गगु-न्वित, गगु-गगु, गगु-
 गगु-गगु, गगु-गगु √गम् द
 √गद, गद तै २, ७, १६, १
 √गदाय, गदायै द १२, ४, १, १०७
 गगु-न्वित -न्वित शाआ ५, ५, द ३, ५,
 २, १७, ४, १, ३, ८, १०, ५, २,
 २०, १२, ८, ३, १६, १३, ४, ४,
 ७, तैआ १०, ९, १, जैत्र ३, ५,
 ६, ४; प २, ३; गो १, २, ३,
 -न्वित एआ २, १, ७, शाआ ७,
 ७, ८, द ९, ४, १, ४, १०, ५, २,
 १५, तै २, ३, ९, ९, जै ११७, जैत्र
 २, १, १, १६, १९, ४, १, २, १, गो १,
 २, २, -न्वित द ४, १, ३, ८, तै
 ३, ८, २, १, -न्वित शाआ ५, ४,
 -न्वित द १३, ४, ४, ७, -न्वित
 ए ७, २, २, एआ २, ६, १, शाआ
 ३, ७, ५, ४, ६, द १४, ६, २, २,
 जैत्र ४, ११, ५, ४, ता ३, ४, २
 गो १, १, ३८, -न्वित श्याम् द
 १४, ५, ४, ११, ७, ३, १२ -न्वित
 ता १, ३, ९, सा ३, ८, २, -न्वित
 द ३, ५, २, १७, २, ४, १, ४, १२,
 ४, ३, १६ तै ३, ८, २, १ न २,
 ४, १४, -न्वित सा ३, ४, ६
 गगु-द्वार ()-न्वित तैआ १०, १, १०
 गगु-न्वित -न्वित १, २, २, द १, ३,
 ४, २, ३, २, ४, २, ५, १, १, १६, ६,

३, १, १९, ९, ४, १, ७, १०, तै
 ३, ३, ६, ८, तैआ ३, ११, ११,
 ४, ११, ५, ७, ८, ५, ९, ८, १०, १०,
 १, ३, तां ६, ९, २, २, जै १३, ८,
 १५१, १७७, जैत्र ३, ६, ८, १,
 ३, म १, १, ७, ७, १३, -न्वित
 ता १२, ११, १०, -न्वित ए १,
 २७, द १०, ३, द ३, २, ४, २,
 ३-१, ६, २, ९, १७, ९, ३, १८, १९,
 २०, २, १, २२, ५, १, ४, ८, १०,
 ५, २, २०, ११, २, ३, ७, ९, ५, १,
 २, ४, १२, १३, ४, ३, ७, तै २,
 ८, ८, ४, तैआ १०, २, १, ता
 २०, १५, २, जै ४७, १, १०२,
 जैत्र ३, ५, ६, २, ४, गो २, २,
 १९, -न्वित श्याम् द ११, ५, १,
 १७, -न्वित द १०, ६, ४, १,
 ११, ५, १, १३ जैत्र ३, ५, ६, १,
 गो २, २, १९, -न्वित ता १,
 ३, १, म १, १, ७, -न्वित ए १
 २७, २८, तैआ १०, ४, १, १,
 -न्वित द ३, २, ४, २, २
 गगु-गगु-न्वित -न्वित तैआ १, ९, ३,
 गगु-गगु-गगु ()-न्वित -न्वित ए ५,
 २९ द २, ९, द १४, ६, ३,
 १, ६, ७, १
 गगु-गगु-लोचु-न्वित -न्वित जै ५७, -न्वित
 द १४, ६, ६, १ -न्वित जै ९३
 -न्वित द १४, ७, १, ३७, ३८,
 -न्वित द १४, ६, ६, १
 गगु-गगु-लोचु-न्वित -न्वित जै ४७
 गगु-गगु-लोचु-न्वित -न्वित द २,
 २, द ९, ४, १, २, ३, ११, ३, ७,
 तै २, १३, ७, २, तैआ १, २, ३, ७,
 ता १९, ३, २, जैत्र १, १३, २,
 १ १७, ३, ११, ३, १, ५, १, सा
 १, १, ८, २, ५, ६, ३, ७, ५, गो १,
 ३, १२, -न्वित ए ३, २, १, द
 १९, ३, ३, जैत्र १, १७, ३, १२,

† 'ल्ल' इति मुपा । ‡ माते ख्या स्म ती रिपव' इत्यतीव अष्टता गतोऽय पाठ । तत्र 'मा ते ख्या मती (ति) रिपव' इति पाठ समुच्चयार्थस्याप्याहारेण क्लृप्तद्विभिमती भवेत् । § 'बाग्' इत्यस्यान्तिमश्रमम् ।

प छ,४, -स्तौ आ २, २४,१,
 -रोम्य श ९, ४,१,४, तौ ३,
 ४,५,१, तौआ ३, १०, ३, जैउ
 १,३,२,१
 गन्धर्वि(विन्→)णी-णीजै १३८
 रगम्(√गम्=म्)- म श १३,
 २,९,६, ७, -मे श १३, २,९,
 ६,७, तौ ३,९,७,३,४
 रगम्-म तौ ३,९,७,३,४
 गुमरिन्-स्तव तौ २, ७, १३,५
 -स्त्री श छ, १,१,९, -स्तौ श
 छ,२,१,१२
 गुमस्ति धून्-त श छ,१,१,९,
 गभी(=म्भी)र-रम् ऐ ५,५, वा ३,
 ९,४,५, तौ २,५,६,१,८,९,४, जै
 २१२, -रै ऐ छ, २०, तौ २,
 ८,४,७
 गभीरु वेपस्- पा तौ २,८,६,२
 गुम्भन्-न् श ७,५,१,८
 गुमिष्ठ-म् श ७,५,१,८
 गम्भीर,रा-रम् आ जैआर,४६८,
 -स्त्य जै १०३, -रा प २,४,
 -रैमि म २, ३, ५
 √गम्(→इ)गुच्छति ऐ १, १६,
 २१,२,१९,२४, ३,२४, २६,४,
 १५ १७,२० २७, ५,२, २३,
 ६,१७,२०,२२,७,१३, ८,१९
 ऐआ २,५,१ छ,१,१, वा ३,३,
 ५,२२, ४, २८, १०, शाआ छ,
 १,२,१२, १३, १४, श १ ६,
 ४,१७,२,१,१,७, ६,४,९, ३,१,
 १,१२, २,४,१२, ५,३,३,९, ६,
 १, २, ३,५, ९, ३,३, १४, १०,
 ३,५,१६, ४,३, २, ११, २,७,
 २८,२९, ५,६,९, १३, १,५,१,
 १४,४,२,२,३,४,६, १०,१२,
 का १,१,१, ५, तौ १, ३, २,३,
 ६,८, ५, ८, ६, ६, ३, ११, ७,
 २,३ गुच्छति श ३, ५,११,
 ६,३, १, ९, ३,१०, १,५, २,१,
 २,८,४,९,२,३,१, ३,१,३०, ४,

४,२,४,५, ५,१, २२, ४,११,६,
 ४,९, ६,१,२, ३,५, ६,१, ६,४,
 १०,१३-१५,९,१,१,२२, ४,४,
 १५,१०, १,४,१४,११,२,६,११,
 १३,४,३,१५,१४,४,३, २९,८,
 १३,२, का १, १, २,५,३,३,४,
 ९, २,३, १, ३, १, २१, ४, १,
 २,३,४,३,१७, ५,३,१०, तौ १,
 १,९,८, ३,२,५,९, १-३,४, १,
 ४,६,४,२, ५ ६, ८,६,६, २,२,
 ३,७,४,६,१०,५, ३,६,४,७,२,
 ३,४, ७,१,३, ११,२, १८,२,
 ३, ८,९, १,८, १८, १, २, ३,
 ९,२२, ४, ११, ९,७, तौआ २,
 १४,१,१५,१, ५, ११,३, १०,
 ६४,१, ता २, १६,४, ९,२,६,
 ११,३,९ १२, १२,१०, १३,९,
 २३,१५,३, ३५ ५, ३०, १६,९,
 २, १७, ११,५,७ १९, १२,२
 १३,२,४, ५, ६-८,१७,८, २०,
 १४,६, १६,९, २१, २,४, २२,
 ९,३,११,३,१४,३, १८,३,५ ६,
 २४,६,३,जै ८,२०,६०,६८,७८,
 ८४,९०,९५ १०१,११३, ११६,
 १२५,१३२,१३६, १३९, १४१,
 १४४,१४५,१५३, १५८,१८८,
 २०५, जैउ २ ३, ३, १, ४,२,
 १४,३,३,३,९, ४,४, छ, १०,१,
 ३, सा ३,९,५, स १, २,३,
 १, गो १,२,२,४,५,१४, २,३,
 २०, ५, १५, गुच्छतीर तौआ
 ८, ६, १, गुच्छतिइव जैउ छ,
 १०,४,५, गुच्छतः श २०,५,२,
 ११, गुच्छत श १४, ८, १३,
 १, जैउ छ, ६,१, ५, २, ३,
 गुच्छन्ति ऐ २,२ १५, ३,३१
 शा १२,४, १८, १२, २१, ५,
 शाआ ३,२,५, २, श १, १,३,
 ७,३,१,१,१२, ६,५, ४,७,१३,
 १,६,३,१४,६,३,२, का २, १,
 ३,५, तौ ३, ८, ९,४, गुच्छन्ति

शा छ,६,२,१, १४, ६,३,२, तौ
 १, २, ५,१, ४, १,३, ६, ९,८,
 ३,८,९,४ तौआ ३,११,२, ता
 छ,३,१०, ५,७,११,८,८, १४,
 १,१९, १५,२,२,२३,६,२,१३,
 २,१४,३, २४,१५,३,२,५,१,७,
 ६,२, ९,२, १७, २, १८,६, जै
 १२,१०३, १५६,१६८, स १,
 गुच्छन्तिइव ता १५, २, २,
 गुच्छथ. तौ २, ८,७,७, गुच्छन्ति
 तौआ १०, १, ९, जगाम ऐ
 ८,२८, श १, २,५, २४, ६,४,
 १, २,४,४,४, ९,५,१,६,४, १४,
 ७,१,१, का २ २,३,२१, तौ २,
 ४,६,११, ३, ११, ८,३, ता १,
 ५,१८, जै १३३, १३८, १४३,
 १५३, १५९, जैउ १,१८,४,१,
 जग्मु ऐ छ, १७, ५, २१, ७,
 ३४, शा १३, ३, २०, २, श
 ९, ४,४,४,५,१, ४५, तौ २,६,
 १,३ जग्मु श १४,९,२,७, तौ
 २, ४,३, ११, जैउ २, ३,२,४,
 गन्नासि तौ ३, ११, ८, २,
 गमिष्यति श ११, ४,४, ११,
 जै २०५, गमिष्यन्ति श १३,
 ४, २, १७, गमिष्यति श ५,
 ४,१,९, १४, ६,११, १, गमि
 ष्यन्ति ऐ ५, २८, १४, ६,
 ११, १, जै १५८, गमिष्याव
 शाआ ३,१, जैउ ३, २, २,८,
 गुच्छाव श ११, ५,५, १०, तौ
 ३ ७, १३,४, गुच्छाव श १,
 ८, ३, १२, २३, ९, २, १९,
 का २,७,१,१९, गुच्छति तौआ
 ६,१,४, गमाते तौ २, ५,५, ३,
 गुच्छाव ऐ २, १२, गुच्छन्ति
 तौआ ६, ७, २, गुच्छन्तु श १,
 ९,२,३,१,३,७,१,३,२, १४,९,१,
 ६, तौ ३, ७, ४, १७, ५, १०,
 तौआ ६, १,४, ५, १, ७,३, ता
 १४, ११, १, म २, ६, ९,

गच्छतावां वा १४, ६, ११,
 ६, गच्छताम् तै ३, ७, ४,
 १३, तां २०, ११, ३, गच्छन्तु
 वा १,२,३,३, वा २,२,१,१७,
 गच्छ ऐ ३, ८, ५, २५, वा १,
 २,४,१६,१९, ८,३,१,१, ३,२,
 ४,९,३,३,६,४,१६, ८,४,११-
 १७,५,१-४, ४,४,४,१४, ६, ७,
 ०,६,७,५,१,९, १३, १,०,३,
 वा २,२,२,९-११, तै १,१,७,
 ३, ८,६, ३, २,९,३,३,९,४,७,
 ५,३,६,२४, तैआ ४,९,३, १०,
 ३, २०, १,२३,१, ७, ८,३,४,
 ५, ६,१,४,४,२,७,३, ९,२, १,
 १०, ३०, १, जै १४३, १८८,
 जैउ २,३,३,१, सा ३,८,३, म
 २,३,१९, गो २,३,५, गच्छताव
 तै ३, ७, १३, ४, गच्छतम्
 ऐ ५,१, वा ३, ३,४,१२,८,२,
 ०८, ०,४,३,१३, ३, ७,७,१४,
 तैआ १, ७, ३, गच्छत वा ४,
 ३,४,२०,५,१,५,१७, तै १,३,
 ६,५,३,३,६,५, जैउ २,३,२,४,
 गो १,२,१८, गन्तन ऐ ६,१२,
 गो २,०,२२, गच्छानि वा ३,१,
 ३,६, ११, ५,४, १८, गच्छानि
 वा ३, १,१, १२, ३, २३,२,४,
 १२,३,३,८, ४,३,१८ ५, २,१,
 १०, गच्छाम वा १०, ६,१, २,
 गमाम तैआ १०, १, १२
 अगच्छत् ऐ ३,१५,१९,८,१४,
 वा २, २,३,१, १०, १,१,१,४,
 २,२,१ ११, २,३,३, १४,१,२,
 ९, ३,२४, ३,१, २,२, ११ १४,
 ३५,५३, वा १,२, ३,१, तै १,
 १,४,४,५,३,२,२, ३,१०,१ ६,
 ७,२, ४, २,७,१,२, ११,२, ३,
 ११,१,६, ता २,२,६ ११,३,९,
 १२,१२,१०, १३,३,१५,९,२३,
 २७ १२,८, १४, ९, ३२, ३८

११, १७, ३३; १५, ३,२१, ५,
 ३०; ११,९, १७, ११,४, १९,
 १७, ८; २०, १३,४, २०, ९,२,
 १४,२, २३, १४, ३,२४, १५,
 २; २७, १, ७, ६, २, ९, ०,
 १७,२, जै ३३, ७८, १३९;
 १४२; १४५, १५८, जै १८०,
 १८६, २००, २०५, जैउ ३,७,३,
 १, अगच्छताम् जै ८४, अगच्छत्
 ऐ ३, ४२, वा १४, ६, ३,२,
 तै १, ४, १,३,४, ३,९, ०,२,३,
 तैआ २,९,१,१०,६३,१,ता ५,७,
 ११,१०,१२,३, १२,१०,५,११,
 ४,१०,३,४, २२,११,२; २३,६,
 २, जै २०, ३२, १३६, १३७,
 १४६, १९०, २००, जैउ २,३,
 ३,१, गो २, २,११, अजगन्त
 वा ३०, ७, अगच्छम् जै ९०,
 गच्छेत् ऐ ३,१९, ८, १५, वा
 १०, ४, ३, ३, तै १, ५, २,१,
 गच्छेत् वा ३,६,२,२, तैआ १०,
 १,१३, ता १५, ७,२ १८,१०,
 १०, जै २७, १४५,१६८, सा
 २, ८, ५, स ३, गो १, १,
 २५, ३, २१, जगमवात् वा
 २२,२, तै १,३,६, ६, गच्छेयु
 जै १८४, गच्छेयम् ऐ ८, १५,
 वा १, ८, १, ३६, २, ४, ४,१
 का १, ३,४,१, तै २, ७, १, २,
 ता १७,११,४, १९,१,७,८, जै
 ८, ७८, १३३ १३९ १४५,
 १५८, जैउ १, १५, १, १,
 गमेयम् तै ३,७,७,११ ता १,
 १, ४, म १, १, ८, २, १३
 गच्छेम वा ३,४,३,१८ ४,६,९,
 १, ३ १४, १,१, ३, जै २०,
 १४५, गमिम वा ९, ४,४, ३,
 तै २, ४, ३, ७ ३, १, १, ८,
 गम्मा म १,१,९, अगमत् एआ
 ३, १, ६, शाआ ७, १५ जै

२०५, जैउ १, १४, ४,५, गम्
 तै २,४,७,६, ३,१,२,७, अगम्
 ऐ १,१३, वा १,१,३,६,२,११,
 १७,१९, २०, ९,१,४, २,५,२,
 ४,४,५,७,८, का १,५,१,३७,
 ६,१, ३०, २, १,१, ३; अगम्
 वा १,८,३,११,२,५,३,१८, ४,
 ५,७,७,८, ९,५,१,६, तै १,३,
 ९,१,२,३, २,४,६, १२,८,४,५,
 ३,१,१,७, तां १,६,५, जै ११२,
 य १,५, अगाम् एआ १,८,३,२०,
 ९,२,१८,२,५,३,४, ६,१,४,७,
 अगम् ऐ ६, १२, जै १४५,
 गम ऐ ४,२९, गो २,६, १४,
 अगमम् तै ३, ७, ७, ४, गम्
 वा २६,१४, शाआ ८, ५, वा
 १,९,३,१७,४, ६,९,१२,१२,९,
 २, ८, १४, ३, १, २८, तै २,
 ६, ६, ४, ३, ११, ६,२, अगम्
 वा ९, ३, ३, १४, १२, ४, ४,
 १ तै १, ३, ७, ५, २,४,४, ९,
 तैआ ६, ३,२, ६, २, ता १५,
 २,१, जै ६५ १२७
 गम्यति तै १, ६, ९, ४,
 गम्यति ऐ १, २८, २, २४
 ४,५,२३, वा ५ ७ १०, २
 शाआ ७, २ ४ वा १, ८, ३,
 १७ ५,२,२, १४, १२, ८,३,४,
 १३ २३, १३ १,२,३ ६,२,१,
 ५ ७,१० ९,७, ३,३,१, ७,१,
 २,८,१,२ ४,१, १४, ९,१,१८,
 तै १,३ ६,५, ८,५ ६,३, ७, ८,
 २ ६ ४ ७,१०, ५ ८, ०, ३, २,१,
 ३,२ २,१, ४, ५, ६, ३, ४, ८,
 २ ७, ६, ३, ९, २, ३, २, २, ९, ९,
 ११, ३, २, ३, ५, ९, ३, ८, ९, ३,
 १७, १, ९, ४, ३, ६, ४, २०, १, तैआ
 ५, ८, ३, ७, ९, ९, ता ६, १०, ८,
 ९, १, २२, १७, ८, २ १२, ३, १८,

६, १४, २०, ५, ३, २१, ४, ७, जै
 ८, जैड १, ६, ३, ८, ११, १, ४,
 २, ३, ३, २, ३, ३, ३, १, १३, ३, ४,
 १, १०, ६, ३, २, ५, ३, ७; गो २,
 १, २५ ५, ७, गमयत ऐ ५,
 ३०, गमयति वा १, ६, ४, ९
 तै १, ५, १०, ४-७, ७, ६, ५, ८,
 ३, ४, २, ५, ६, ५, ता ९, ८, ४,
 १२, १०, ५, ११, ४, १२, ३, ४,
 १७, १२, ४, १८, २, १, जै ११
 १२, ६२, जैड ४, ११, ४, ६,
 गमयाञ्चकार वा १४, ४, १, ११,
 जैड २, ३, २, ५, गमयिष्यत
 जै ६, गमयिष्याम ऐ २, ६,
 गमयताव ऐ २, ६, तै ३, ६, ६, ०,
 गमय ऐ ३, ८, २, ३, वा १, ४, १,
 २७, ८, ३, १९, ४, ४, ११, ६, ४,
 ४, ९, ५, १, ४, ८, १४, ४, १, ३०,
 ३१, ३२, गमयां तै ३, ७,
 २, ५, गमयाव वा १, २, २, ५
 गमयाम वा २, ३, १, ४,
 अगमयत् ऐ ४, २७, वा १४,
 ६, ३, २ तै १, ६, ८, १, ता ११,
 १०, २२, जै १६०, १७६, अग-
 मयन् ता ९, १ २१, जै ११
 गमयेत् गो २ ३ ५, गमये
 याताम् जै १६८, गमयेयम्
 जै १७६, जैड २, ३, १, ५, ७,
 ९, ११

गच्छत्-न् ता ६ १०, ८

गच्छन्ती-न् ऐआ ५ १ ५

गतु ता- त तैआ ८ ७, १, ता १४,

५, ९, -त उड्व श १०, ३, ५ १३

-तम् ऐ ८ १३, २०, २१

२३, ऐआ २, ५, १, तै २, २,
 १, ४, ६, ४, ता १, ५, १७, प २,
 ४, -ग ऐ ४, १७, वा ७,
 ७, वा ६, २, १, ३, ९; तैआ १, १२,
 ४, ६, ३, २, १०, ६२, १, ६३, १
 स ३, -गति तै ४, ११, ४, ६,
 -नाय वा ८, ४, १, २४, -ते ता
 २, ४, ३

गत-तम-न् दै ३, १७

गत निघन्त-न् तां १, ३, १२

गत-यत्(मत्पु)-न् ऐ ७,

२०, २१, शा २२, ३, २६, १४,

१५, १७, -ति वा २४, ८, -न्ति

शा २६, १४

गत-धी-धिय ऐ ३, ४, ८,

-धी ऐ ४, ४, तै २, १, ८, १,

-धे वा १, ३, ५, १२

गता(तडभ)-सु-सु उड्व वा

५, २, ४, १०, -सुम् ऐआ ७,

३, ३

गति-ति शां २६, १४, शाआ

१, १, ७, ३, २१, वा १, ३, ५,

११, ९, १, २२, ३, १०, १५,

१०, ३, ५, १३, ११, २, ६, ११

तै ३, ५, १०, ५ १२, ९, १, तैआ

९ १०, २, जै ६, ५५, १२५ प

४, ७ गो १, २, ९, ५, २५,

-तिम् वा १, ३, ५, ११, ८, ३,

२७, ९, ३ १० १५ २, ६, ४, ९,

५, १, ५, २५, २, १ १०, १३, १६,

१०, ३, ५, १४, ११, २, ६, ११,

६, २, ४ तैआ १०, १, ९ जै

६ -ती जै ६, -त्ये वा ९, ४,

४, १०, १५, तै ३, २, २, ९, ४, ७,

तां ११, १, ५, ६, १५, ३, १२

७ ४

गति कर्मन्-मैग दै ३ ९

गति निवृत्ति स्थिति- तिभि,

-ती शाआ ७, २१

गत्वा ऐ ३, २५, ४, ९, ५, २१,

शा ८, ९, २०, ४, २१, ४, २०, ४,
 ५, ६; २३, ६, ७, ८; २६, १४,
 १५, १६, १७, वा १, ८, ३,
 २७, ९, १, २३, ०८, ३, १७, ००,
 ४, ६, ८, ०, १, ३, १३, ५, ० १;
 २, १, १३, १६; ९, २, ३, ०४,
 १०, ५, २, ११, ११, २, ३, ३, १४,
 ५, १, २०; ७, २, ४, तै १, २, ३,
 ४ २, ०, ६, १, ३, तैआ १०, ६४,
 १, जै १९; ३२, ६७; १०५,
 १६८, जैड ४, ८, ४, ७, ५, २, ४,
 ५, गा १, ६, ३, ४, ५, ६, ३, ६, ६,
 प १, ७, गो २, ४, १०.

गत्वाय तै २, ५, २, ०

गुणये वा ८, ६, ३, २४, ९, ५, १,

४८

गुणये वा ११, ७, १, ८

गुणय-न् जैड ३, २, ३, ४

गुण्य-न्तो वा २, ३, ३, ६

गुण्यम् तैआ १, ७, ३

गुण्यो () वा २, ३, ४, ६; १३, ३,

३, ५, तै ३, ८, ९, ३, १२, २, ९,

१३, २

गुणये वा ३, ७, १, १५

गुणन्- नाति शा ६, १५, आ २,

१४, १, -नाय शा २१, १

गुणयितव्य-न्व जै ६२

गुणयित्वा ऐ ४, २५, ६, २१, वा

१४, ७, २, ४, ५, तै १, ६, ३, ६,

गो २, ६, ३

गुणय्य-न्वव तै ३, १०, १, ४

गुणय्य(निवृत्त+इवृत्)- छी तै ३,

१, २, १०

गुणय्यन्-न् वाआ १, ८

गुणय्यन्ती-न्ती, -न्तीम् शाआ

१, ८

ग(ग्य->)ग्या-न् ता २, ६, १०

जगत्, जगिन्, जगिन्वत् अद्र

गम्भन्, गम्भीर-गद्र

गुण- व ऐ ५, २, ता १, ५, १५, जै

२०१, गो. १,५,१४^१, -यस्मृते
 २,४,४,७, -यस्य गो १,५,१४,
 -वा द १४,८, १५,७, -यान्
 द १४,८,१५,७^१
 गयस्- -मू गो १,५,१४
 गयस्-कान्- -न ए १, १३, २५;
 द ३,३,४,३०, ११,४,३, १९
 गृ(√गृ)- -र तैआ १,९,४, ता
 ९,३, १६; जै १३०; -रस्म. द.
 ११, ५,८,६, तां. १९, ४,३,४;
 १०^१, जै ८३; १३०, २०६^१,
 -रस्य जै १३०, -रान् जै ८३^४,
 -रेग सा २,३,१०
 गर गिर(√गृ)- -गिर तैआ १,९,
 ३, ता १७,१,९, जै ८३, -गिरो ता
 १९,४,१०, -गिरोऽङ्ग जै २०६,
 -मी. जै. ८३; १३०, २०६,
 -मी ङ्ग ता १९,४,२
 ग-गो(लक-→)किका- -म् गा
 ३,४,३
 गृष्टि(←गृष्टि+ङ्गुन्)- -ष्टे द १,४,
 २,१^१
 गृतीयस्- -य तै १, २, ६, ३,
 -यासि सा ३,४,८, -यान् गो २,
 २,८
 गरङ- -ङ तैआ १०,१,६
 गरुमव्(न्+मत्तुप्)- -मन्म द ६,७
 २,६,९,२,३,३४^१, -रमान् एआ
 ५,१,५, शाआ १, ८, अ ६,७,
 ३, ६^१, ९, २,३, ३४, १०, २,
 ३,४^१
 गर्त- -तै द ५, २,१,७, ४,१,१५
 -यस्मृ वा ११, ४ २६, १, द
 ५ ४,१, १५^१, आ १, गो २
 ३,११, -तैमृऽङ्ग द १४, ७,
 १,२०, -तैस्व द ३, ६,१,१८
 -तौ गा २, ३, ११, -तौ ङ्ग
 द ११,४, -तौ वा २६,४ = कौ द
 गर्त-पत्य- -म् द १६,९, २५,

१४.
 गर्तस्कन्द- -म् गो. २,३,११
 गर्तन्-न्व- -न्वाग् द ५, २,१,७
 गर्तय- -यम्. द १०,०^१
 √गर्द,अगर्द ता १४,३,१९
 गर्दभ- -भ ए ३,३४, द ४,५,१,
 ९,१२,७,१,५; १४,४,२,८, ता
 १६, १, १०, २४, ११, ५, जै
 २०७, जै १, १, ४,४, -भाव
 तां २१,३,५
 गर्दभी- -भी द १४,४,०,८
 गर्दभ-रथ- -थेन ए ४,९
 गर्दभ-स्थान- -म्ऽङ्ग द ४,५,
 १,९
 गर्दभी-मुत्त- -त्त, -त्ताग् द ७
 गर्दभी-विपीत- -त्त द १४, ६,
 १०,११
 गुर्भ(√गृन्-इ)- -र्भ ए १,३,२६,
 ५,१५, ६,३१, ७,१३, एआ २,
 ५,१, द १,४,५, १२, २,३,१,
 ३, ३,१,३,२८^१, २,१,६, ११^१,
 १६,२६, २८^१, ३१,३,३, १२^१,
 ४,६, ४,४,५,२१^१, ५, २,३,४^१,
 १०^१,१६,५,३,४, ११^१, ६,१,१,
 ११, २,२, ४,४,२^१, ८, १३^१, ५,
 २,८,३,५,६,२,१२, १५,१६,३,
 १७,७,१, १४,८,२,४^१, ७,५,१,
 १४,२,१७,८,४,१,१९, ६,३,०,
 १०,२,३,६ ११,५,४,१६, १०,
 ४,४,४^१, १३,२,८,५, १४,१,४,
 २^१,९,४,२१,२२, वा १, २,१,
 ६,३,१,१^१, तै १, ६,३, १, ८,
 ३,३, २,४,८,५, ६,२,२ ४,३
 ३,७, १०,६, ९,६,४, तैआ १,
 १३,३,२,६,१ ४,७,४ ५,६,८^१,
 ता २,७,५,१०,४ ७,६,२,१८
 ९,०१, १९,३,४, २०,४,३, जै
 १८०, जै ३,६,८,३, म १,४,८,
 गो १, १,३९, २, ६, ९ -मैस्

ए १, ३,४, २८^१; ६, ९, एआ.
 ०,५,१, द ५,१, ९, ५^१, १८,
 १२, २^१,१; द. २, ३,१,३,४^१;
 ३४, ३,१,०,२१, २९, ४,५,२,
 १,३,६, ७, १३; १७; ५, ३,४,
 ११^१, ५, २,८,९; १०^१, ६,३,१,
 २६,२७,३२, ६, १,२३,२४, २,
 १३, ७, २,८, ८,२,४, ७,१,१,
 २०^१, ४,१,२; ५,२,१७,९,५,१,
 ६२^१, १०,२,३,६; १४, ९,४,९,
 १०,२०^१,२१^१; वा १,३,१,१,२^१,
 तै १,२,१,१४, २,४,३,९,५,५,
 ६;७,६,४,६; १७,१, ८,४,८, ७,
 ४,३,३,९,१०; ६,२,१,७,३,६^१,
 तैआ १,१०,४, १२,१; २३, ८;
 २९,१, ता २, ७, ५, ६, १,३,
 १९, ३,५, २०, ४,७, जै ३५,
 १९७, जै १, १,४, २, म १,
 ४,६,७^१, २, ३, १६,२१, प ३,
 १२, गो १, १,३९,२,१५,२,१,
 १९, -मैस्व सा ७,२, १८,१२,
 द ३, २, १, ३,१, १०, २, ३,
 ६, -मौ तै ३, ७, ९, १,
 -मौ ए १, ३^१, ३, १०^१, द
 २,२, ३० ४, द २, ३,१,२, ४,
 ६,२,१०, ३, १,३,२८, २,१,६,
 १६, ३,३, १२^१, ४,६, ४,५,२,
 १०^१, १२, १३, ६,१, ११, १३,
 ७, ४, ५, २१, ८,४, १, १९^१,
 २,८, ९, ५, १, ६,३, ११, ५,४,
 ६-११, का १/१, १,२, ६,३, ७,
 तै २, १,४, ७, ३, ३, १, ०, ०,
 ९,३, १२, ९, ११, ७, ६, ७,
 ५,१६, जै ११^१, १०, १०, ६,
 ३, १२, ५, ०, ०, ०, ०, ०,
 -मौ ङ्ग ग १, ०, ०, ०, ०,
 ए १,३, १, ३, ३, ३, ३, ३, ३,
 १,५ ०, ०, ०, ०, ०, १,
 २, ०, ०, ०, ०, ०, १०, २५,

† 'गर्तोऽङ्गन्द्' 'गर्तोऽङ्गन्द्' इतीव मुपा अनुमीयते । तथाहि अस्य

गुल्भ स्यात् । अ-गर्तस्कन्व गद ।

२३; तां १०, १२, २, जे १००^३,
 गो १, ३, १२ - भैं ऐआ २, ५,
 १^३, दा ६, ५, १, ११^३, ८, ७, ४^३,
 ७, ४, ३, ३, १, ८, ४, २, १, १२, ४,
 ४, ४, तै ३, ७, १२, ३, तैआ ३,
 ११, ११, १३, १, १०, १, १, ३,
 जे २०१, २०४, जैउ ३, २, ५,
 १२, ६, ८, १ ३, - भर्मणदा १४,
 १, ४, २२, तै २, ३, ८, १, तां
 १०, १२, ५, - भैं ऐ ३, ११, तै
 ३, ९, १७, ५^३

गर्भ क(म→)मा- - मायै दां २, ५
 गर्भ पु- - म् दा १३, २, ८, ५^३, तै
 ३, ९, ६, ४^३
 गर्भ भूत- - तः गो १, ३, १९
 गर्भ मा(स→)स्- - सि ता २, २, १
 गर्भ वेदन पुसवन- - तै गो १, ३,
 २३

गर्भ-सम्मि(त→)वा- - म् दा ६, ५,
 २, ८, ७, १, १४

गर्भो(भेडआ)धान पुसवन सीम
 न्तोन्नयन-जातकर्म नामकरण नि
 ष्कमणा(गडअ)प्रसादान गोदान
 घृष्टाकरणो(-गडउ)पनयना(नड
 आ)झावना(-नडअ)मिद्रोत्र व्रत
 धर्मा(येडआ)दि- दीनि गो १
 २२३

गर्भिन्- भैं दा ६ १२, ६-९ ११
 ८ ४, २, १, ९ ५ १ ६२, ११ ५
 ४ १२

गर्भिणी- जी दा ११ ५ १२,
 १४, ९ ४, १०, २१ तै १ ८ ३
 २ तैआ १ १०, ७, ता २ ७
 ४ -गीम् तै १, ८, ३ २
 -पय ता १८ ९, २१^३, -गया
 तैआ १ १०, ७

गर्हयमाग(गर्है)- म् जैउ १ ४
 २ ११
 गळुनसा- ना जे ११५, -नसम्
 जैउ १ १२, ४ ४^३

गव्यु(←गा)- -य ए २, ८, ३, ३ ४, दा
 १, २, ३, ९, या २, २, १, २२, -यम्
 दा ७, ५, २, ३ ४^३

गवाम(मडअ)-पन- -नम् तां ७^३
 १६, १, ता १, ४, ६, प ४, २; -जे
 प ४, २, -नेन ए ४, १७

गवा(गोडआ)सुम्-सुयी तां २^३
 १, ११, गो १, ४, ९, १०, १२
 १४, १५, २२, २३, ५, २ ३, ४,
 -सुम्पाम् गो १, ४, १४, १५, २२,
 २३

गवा(गोडआ)-दिर- -दिर तां ६
 ९, २५, -दी तां १०, १, २

गुवि(गोडउइ)दि- -खेऐ ७, ७
 -धिपु तै २, ४, ५, ३, -छौऐ ३,
 २०, दा १५, ३

गवी(गोडई)-डा- -शायम् गो १, ३,
 ११, १२

गुवे(गोडए)पण- म् तै २, ४, १, ३
 श्मय- -य सा ३, ३, १, -यम्
 ए ४, २७, ७, १८, ऐआ १, २,
 २, दा १३, ८, ४, ९, तै १, २, १,
 ११, २ ५, ८, १०, तैआ २, ५,
 १ तां १९, ७, १, -व्या जे १८२,
 -व्ये दा १३, २, ६, ८

रगण्यु- -व्या दा १३, ३, ०, ३^३, तै
 १, २, ५, ३, ३, ९, ९, २,
 -व्यान् दा १३ ५ ३, ११ तै ३,
 ९, ९, २ -व्यानि तै ३, ८, १८, ३

गव्यु वत्- -त तै २८, ७, ६
 गव्युत्(गो+व्यच्)- -न्त दा २१,
 ३^३, २, तै २, ५, ८, १२

गव्या- -व्या सा ३, १, १३,
 ३, १,
 गव्यु- -व्यु तै २ ४, ३ १३

गव्युत्(गोडय्)- -तिम् तै २, ७
 १५, ६ ८, ६ ७^३, -तौ ता १६
 १३, १२

गवेधुका||- -का दा ५, २, ४ १३ ३
 १, १०, ३, ७, ९ १, १ ८, -कामि

दा १४, १, ०, १९
 गवेधुका लक्ष्- -भि दा ०, १, १, ८

गुह्न- -नम् तै २, ८, ९, ४, जे
 २१०, -नाभि जे १६८, -ने दा
 ४, ६, ९, १४, १४, ७, २, १७, तै
 ३, ७, ६, १३

गह्व- -क्षना तै २, ७, ७, ६
 गुह्व- -रेपु तै ३, ७, ६, १३

गह्वे(घ→)ष्ठा- -घा दा ३, ४,
 २३-२५

√गा, निगाति ऐ १, ३०, दां ०, ६,
 दा १, ४, १, २१^३, तै ३, ५, २, १,
 निगाति तै २, ८, २, ४, गो १,
 ५, २३^३, निगातु दा १, ९, १, २७,
 तै ३, ५, ११, १, तैगा १, ९, ७,
 निगात ऐ ६, १३, गेपम् तै २ ५,
 ७, ०, गात् ऐ ७, ३ ४, ६, १८, १९,
 तै ३, ७, ११, ३, गो २, ५, १५, ६,
 १^३, अगात् ऐ ७, ५^३, दां १२, ७,
 दा २, २, २, १७, ९, १, २, २२^३,
 ११, ५, ३, ८, ९, १०, १२, ४,
 ४, ६, वा १, ३, १, ३, ५,
 १, ३, ७, ६, १, ३०, तै १, १, ४,
 ४, ६, जैउ ३, १, १, ४^३, म
 ४, ६, १, प १, ५^३, ६, गो २, १,
 १, १४, १५, अयु ऐ ५, ३३, दा
 १२, ३, ४, १, गो १, ५, ११^३ गा
 तै ३, ७ ५, ७, तैआ १, १४, १,
 जैउ ३, ३, २, ४, अगा गो १,
 २, २१, गाम् तै २, ८, ७, ८, म
 १, ५, १०, अगाम् ९, २, ३, २६^३,
 जैउ ३, ३, ४, ३ म २, ८, १५,
 गाम ऐ ३, ११, दा १४ ३, ३०,
 ३ अगामशा २३, ५ तैआ ६,
 १०, २

शुगण्यु- -सु ऐ २, १९^३, दा १२,
 १ -सुम् ऐआ ४, १, १, दा
 २२, ९ दा १, ९, १ २७^३, २, २८^३,
 ४, ४, ४, १३^३, तै २, ५, २, १,
 ८, १०, ७, १३ ३, ३, ३, ९, १२^३,

† -न्द्' इति जैउ मुपा । † -नस' प्रति इति Or मन्यते तच्चिह्नम् । जे द्र । || ' ग्रीधु इति तैस द्र ।

५,११,१^३; ७,४,१, तैआ १,९,
७^३, तां ८,५,९; १०,८,२०; २३,
१७,३,७^३, जै ४४^३, ६१^३, १८०;
१८१ २०^३

गातु मिद्(√विद्)- -त्-ए १,
३०, घा ९,६; तां. ८,५,९; ८,
२३. १७, ३, ७, जै ४४; ६१,
२०१; -०० द श १,९,२,२८; ४,४,
४,१३ तै ३, ३,९,१०,७,४,१,
-३ द श १, ९, २, २८; ४, ४,
४,१३

गातुवित्तम(-द्+नमप्)- -न. ता
१७,१,११

गाय- -त्रम् ए २,६^३, तैया ६,४,
२; -त्रम्-त्रम् तै ३, ६,६,३,
-त्रमि ए २, ६, तैआ १, ११,
१, ता १, २, ८

गाहवायनि- -नि दशाआ ३, १,
-निम् दशाआ ३, १

गागपरय(-गण पति)- -म् द श ६,
३,३,७^३

रगातु(√गि)- -म् द श २२,९

गातुम् जैउ २,१,०,८

गातु- -ता व २, -तार जै १,१०,
४,३, -तु व २

गाथ,या- -धम् ऐआ ७,२,२, जैआ
१,४१, -यथा श १३,५,४,२,३,
४,६,७,९,११,१५, १६,२१ जै
१७४^३, जैउ १,१६,१,४^३, १७,
१,९, १८,२,१ गो २, ६,११,
-था ऐ ५, ३०, ऐआ २, ३,६
तै १,३,०,६, जै १७४, -या
द १३,५,६,८^३, १३,१,५,६,४,
२, ८, ११, १४, ३,५, तैआ
२,९,१,१०,१^३, ११,१, गो १,
१,२१, २,६,१२^३, -याभि जै
४४; -याभि उद्द व ३, २, ४,
१६, ५,३, ११, -याम् श ११,
५,७, १०, जैउ १, १६, १,४,
-याया ऐ ७, १८, -यायै जै

१७४^३
गाथा-दरिन्- -त्तौ सं ३
गाथिन्- -यिन तै १, ५, ८,
१, तां ११, ७,३, सा २,७,८,
आ जंआ १, ४७, -यिनम् जै
२०४; -यिनाम् ऐ ७,१८
गाथिन(←गाथिन्)- -०ना,
-ना ऐ ७,१८.

गाघ्र,घ्रा(√गाप्)- -घ जै २०४;
-घम् द श १२,०,१,०-५, तै ३,
७,९,९, दै २०४, जैउ ३, २,४,
९; आ १,४१, -घा प २,४,
-०घे द्वा. २, ९, -घेन जै
२०४

गाघ प्रतिष्ठा- -छा गो १,५, २^३,
-छा द श १२,२,१,९, -छे गो
१,५,२^३

गान्दम- -म ता २१,१४,२०

गान्धर्व(←गान्धर्व)- -म् द श १४,७,
२,५

गान्धार(←गान्धार)- -र द श ८,१,४,
१०, -गाय ऐ ७,३४

गाय(←गय)- -म् ऐ ५,२

गायव(√गै)- -न् तैआ ९, १०, ५,
जै ८८, जैउ ३, ७, १, ४^३, ५
२,२^३, -गम् ता १३, १०, ८,
जै ११५, जैउ १, १०, २,
६, ८, १०, १२, ३, २,
४,६

गायन्ती- -न्ती जै १६५^३

गायति- -ति दै ३,२

गायत्र- -त्र ऐ १, २८, ४, ३
७,०४, द्वा १, १, ३, २, ८, ५
९, २०, १४, ३ १०, ४, द
३, ३, २, ६, ६, १, १, १५, २,
१९, २, १, २२, ३, १, २१ ५, १,
१२, ७, १, २७, ७, १, १, ३०, २, १,
१६ ३, २, ९, ४, १, ४, १, ८, ६,
३, १२, ९, ४, ३, ६, ३, ५, ५, १,
५, १, २, ९, १०, १, ३, १, ०, १, ३;

५,४, ८^३, १२, २, २, १६; तै
१,१,५,३, ६, १, ११, ३, २, १, १;
३, ५, ३, तैआ ४, ८, ४, ५, ४,
३, ७, ५; ता ७, १, १५^३; २०,
१६, ५, जै ३४, ३७, १३३, १६९,
गो १, ४, २४, -त्रम् ऐ १, १,
९, १३, १६, ३०^३, २, ५, ३, १२,
४७, ४८, ४, २, ३; ऐआ १, १, २^३,
४, १, २, ३, ४, ५, २, १, द्वा १०,
५, १४, २-१, २२, १-३, ७, ८,
०३, १, २, ६, ७, २६, १०^३, १३^३,
१७^३, २८, ०, ५, ७, द्वाआ २, ७;
११, ७, द श १, ३, ५, ४, २, १, ४,
१४, २, १, १७^३, ३, ४, ३२^३, ४, १,
१, ८, ३, २, ८, ४, १, १८, ५, ३, ५,
५, २, १, ५, ६, ३, १, ३, ८, ७, २, ६^३,
१३^३, ८, १, १, ५^३, ६, २, ६, ०, १, २,
३, ५^३, ११, ५, ९, ७, १२, २, ४, ७,
१४, २, १, १६, का १, १, ४, १४,
०, १, ११^३, ३, ४, ७^३, ४, १, २, ३,
तै १, ४, ५, १, ८, १०, ३, २, ५, २,
२, ३, ८, १२, १, तैआ ४, ५, ७,
११, ८, ५, ४, ११, ता ५, १, १५,
२, १, ६, ३, ११, ७, १, १, ३, ६,
९, १०, ३, ५, ७, २७-२९, ४, ६,
८, ४, २, ९, ७, २, ११, ३, २, ५, ३,
८, ६, १०, ७, १२, ३, ८, ५, ९, ९,
७ ११, ८, १३ ३, ५, ४, १०, ५,
०, ९, ७, ११, ८, १४, ३, ६, ५, ११,
९, ६, ११, ७, १५, ३, ५, ५, ७, ७,
१, ९, ४, १०, ९, ११, २, १६, ११,
११, १८, ११, ८, २१, ९, ८, जै
६३, ८, १, १०, २, १०८^३, जैउ १,
१, १, ८, २, ३, ६, ६, २, २, ५, ११,
१, ११, २, २, १२, ३, ७, ३, ३, १,
५, ७, १, ७, ९, २, ११, ३, १, ५, २;
४, २, १, २, ८, ३, ३, १०, ४, २,
आ १, जैआ २, २, ५, १९, सा १,
१, १३, ४, १२, व १, ४^३, २, १^३,
दै ३, २, २, गो १, १, १७, २, ५,

† 'गाथ' इति प्रथक् पद वा स्यात् तु० G ।

२७, २९, २४, ५, १६, २५, २,
 ३, १०, १६, -अस्य श ११, ५,
 ५, १०, ता ७, १, ४, ८, १०, ६,
 १, ११, ३, ३, ५, ३, ८, ६, १०, ७,
 १२, ३, ८, ५, ९, ९, ७, ११, ८, १३,
 ३, ५, ५, ८, ९, ७, ११, ८, १४, ३,
 ६, ५, ११, ९, ६, ११, ७, १५, ३,
 ५, ५, ७, ९, ४, ११, २, जैष्ठ १, १,
 ३, ७, १२, ३, ७ ३, १, ३, १, ७, १,
 ४, ४, ८, ५, ३, ९, १, १, २, २,
 -आ तै ३, २, १, १, -आमि ए
 ५, १७, १९, २१, शा
 १७, ९, शा ४, ३, २, १०, जै
 १०८, गो २, ३, १६, -आल
 श ८, १, १, ५, ता १६, १६,
 १०, -आम् शा १७, ६, गो
 २, ५, ३, -आय ऐआ ५, १,
 २, -अे ऐ ३, १२, शा १४,
 ३, १८, ३, तै १, २, ४, २, तैआ
 ४, ११, १, प २, १, गो २, ३
 १०, -अेण ए ८, १२, १७, ऐआ
 ५, १, ४, शाआ १, ७, ११ ८, शा
 १, २, ५, ६, ९, ३, १०, १२, २, २,
 ४, ११, ३, ४, १, २, ३, ६, ३, १, २०
 ३८, ५, २, ३, ३, १०, ४, १७, ७,
 ५, २, ६, १, १३, २, ६, ४, १४, २, १,
 १६, का १ २ ४, ९ ४, १ २३,
 २, २, ३, ६, तै २, ७, १, ५, ५, ३
 ७, ७, ४, ९, ४, ६, तैआ ४, २, ६
 ३, ३, ६, १, ५, ५, १, ३, ३ तां
 १, २, ७, ६, ६, ७ ७, १, ४, ५, ३
 ७, ११ ९, ७, १, जै ८८, १०८
 जैष्ठ ४, ६, ३, ५ गो १, ५, १२, ३,
 २, ६, ६

गायत्री- त्रियु तै १, २ १ ५,
 ४, ४, ८, २ ६ २०, १, ७, ३,
 ३ ३, २, ५, ३, ७, ५, ३, ४, ६,
 ७, ४, १, तैआ २, २, १, -त्रियु
 तै २, ३, २, ३, ३, ८, १२, १,
 -त्रियाम् तै २, २, ३, ७, -त्रिये
 तै ३, ७, ९, २, -त्री ऐ १, १,

५, २८, २, १, ७, ३, १२, २, ७, ७८,
 ३, ४, ३, ९, ४, ७, ४, ८, ४, ३, १०,
 ११, २०, २३, २, ७, २८, २९
 ६, १४, ७, २, ४, ८, ६,
 ऐआ १, १, १, ३, ३, ४, ४, १, ३, ५,
 १, २, १, ६, ३, ४, ५, ३, ३,
 शा ३, ५, ७, १०, ९, २, १०, ५,
 ११, २, १२, ३, १४, २, १७, ६, ९,
 १८, २, १९, ४, २१, ६, २२, १, ७,
 २७, १, ३, २८, ५, शाआ २, ७,
 १५, शा १, ३, ४, ६, ५, ४, ५ १५,
 ४, १, ३, ४, ३, ६, ७, १, १, २, १५,
 ३, २, ३, ८, २, १०, १३, १५, ९, १,
 १७, २, १, ४, १४, २, १, १७, ३,
 २, ४, २, ३, ४, १०, ४, १, ९, १२,
 ११, ५, १, १०, ६, २, ८, ४, २०,
 २७, ७, १, २८, ९, ४, १०, ४,
 १, १, ८, १४, ७, ४, २०, २१,
 २२, ५, २०, २१, २२, ३, २, ७,
 १०, ४, ९, ४, १, १८, ५, १०, २
 ५, १, १, ५, ३, ५, ४, १, ३, ६, १,
 १, १५, ३, ६, १९, २, १, २२, २४,
 ३, १, २१, ४, २, ५, ५, १, १२, ६,
 २, ७, ७, १, २७, ७, १, १, ३, २,
 १, १६ ५, १, २, १, ८, १, १, ५, २, ३,
 ९, १, ४, ४, १, ३, १, १, १, ३, ३, ६,
 ५, ३, ७, ६, ३, १२, ९, ३, १, १७
 ४, ३, ६, १४, १ १, ५, १, २, ९, १०,
 १, २, ३, ६, १, १, २ २, १, ५, ४, ८,
 ११, २, २, १, ४, १, १६, ७, २, ८,
 १२, २, २, १६, १३, २, ६, ४,
 ६, ७, ७, १४, १, १, १७, ८, १५,
 ५, ६ ७, १०, का १, १, ४, १, ४,
 २, १, ११, तै १, १, ३, १०, ५,
 ३, ४, ७, ५, ५, १२, ४, ५, ६, १, ११,
 २, ६, १, ८, १, ७, ३, ३, ३, २, १,
 ३, ३, ५, ३, ७, ४, २, ६, २, ८, १२,
 १, ९, ४, ६, ६, ४, तैआ २ ८, १
 ३, ९, १, ५ ३, ३, ११, ३, ६,
 ५, ३, १०, २, १, १, २६, १, तां ४,
 २, ५, ४, ३, ५, १, ९, ६, १, ६, ३,

१३ ७, ३, ७, ८, ११, १३, ८, ४, २,
 ४, १०, १, २, ९, ५, ४, १०, ५, ३,
 ४, ६, ७, १३, ११, ३, १, ५, १, ८,
 १, १०, १, ११, ९, १२, १, २, ३, १,
 ९, १, १३, ३, २, ५, १, ७, २, १०,
 १, १४, १, ४, ३, १ ५, १, २, ८,
 ९, १, ११, १, १५, १, ८, ५, १, १०,
 ५, ६ ९, ११, १, १६, ३, ६, ५, १९,
 २७, १४, ४, १, १६, ६, ७, १९, ५,
 ८, ९ ७, ७, ८, २, ११, ४, ६,
 २०, ११, ९, १६, ८, २१, ४, ५,
 ९, ४, २२, ७, ६, जै १९, २४,
 ८, ९, ९०, ९५, १००, १०१,
 १०२, १३१, १३२, १६०,
 १६८, १, २, ६, जैष्ठ १, १, १, ८,
 ६, ६, २, २, ४, ४, ३, २, ११, १,
 ११, २, ७, १७, ३, ३, १८, ७, १,
 ४, २, १, २, प १, ३, ४, २, १, २,
 ३, ३, ७, ६, २ ७, ३, २, गो
 १, १, ७, ३, १, ०, ४, २, ४, ५, १५,
 २, ७, ९, ३, १०, ५, ३, -त्री ऐ
 ४, ३, ६, १, १२, शा ७, १०,
 १५, २, १६, ३, १७, २, १, १८,
 ३, शाआ २, १०, शा १, ३, ५,
 ४, ६, २, १, २, ७, २, ५, १, ०, ७,
 ३, २, ८, ९, १०, ३, १, २, जै
 १०८, गो २, ५, ५, -त्री इहव
 तैआ ५, ४, २, -त्रीणाम् श १,
 ३, ५, ९, -त्रीभि ऐ ६, २, शा
 ६, २, १, २, ४, ४, २, ५, ७, ५, १, ४,
 तै १, १, ९, ६, -त्रीभ्य् शा ८,
 ६, २, ११, -त्रीभ्याम् शा ७, ५,
 १, ३, २, -त्रीम् ऐ १, २, ८, ३,
 १२, १३, २६, २८, ४, २३, ७,
 २३, ऐआ १, ४, ३, ५, १, शा
 ९, २, ११, २, १४, २, १५, २, १७,
 १, १८, ५, २२, १, ३०, ११,
 शाआ २, ८, शा १, ३, ४, ६, ५,
 १५, ४, १, ४, ७, २, १५, ८, २, १३,
 ३, ४, १, ९, १२, ८, २, ४, २२, ८, १,
 १, ५, ११, २, २, १, ४, १, ३,

५,४,१३,१४,८,११,८, तो १,७,
 १०,३, २,३,०,३, ६,१७,१,३,
 ७,७,३,८,१२,१, तोआ २, ११,
 १,१६,१, ५,११,३, १०,२,१०,
 ०,६,१, तां छ,४,७, ७,४,२,८,
 ८,८, ४,१,२; १०, ४, ५, ५, ५;
 १६,३,६,१६,६; १२,७,७, १७,
 ५ २०,२,३, जैठ १,४,४,४, छ, ६,
 ३,५, जै ८,८, ९, ५, ९, ९, १०, १,
 १०,२, १३, १, १३, ३, ५, ५,
 गो १, १, ३, १, ३, ८, ०, ३, १०,
 ५, ५, -म्रीपु ऐ, २, ३, ७, ३, १, ७, ७,
 ४, ५, ६, ८, १२, १३, ऐआ १, ४,
 १, शां ०, ६, ३, ०, ३, १, शाआ
 २, १०; तो १, ३, ४, २, तां ५,
 १, ८, ७, ८, ४, ८, ८, ३, १०, १,
 ३, ५, ९, ७, ३, ११, ११, ८, १, २,
 ९, २, ३, १, ३, २, १, ३, २, ५, ९,
 ०, ८, १०, १, १४, ५, ३०, ११, ३, ८,
 १, ५, ३, ७ १०, ९, २, ४, ११,
 ६, जै ३, ३, ३, ७, ६, ३, -म्य ऐ १,
 १६ २, ३, ७, ३, १, ७, ५, ४, ५,
 ६, ८, १, २, १, ३, ६, १०, एआ ५,
 ३, ५, शा १, १, ३, २, २, २, १, छ,
 ०, १, ३, २, ३, १, ६, ३, ४, १, ७, १,
 २, ८, ३, शाआ १, २ वा ६ २,
 १, २, ४, ७, ५, ३, ३, ८, ६, ३, ३,
 ६, ९, ३, ३, ६ १, ३, ३, १ का १,
 ३, १, ११ ता १, २, ९, ६, २, ४, १, ३,
 ३, १, ३, ३, १, ४, २, ६, ९, १, ६, ०, ९,
 ११, १, १, १, ४, ५, १०, ९, २, ११, ६
 १, ५, ३, १, १, ६, ७, ३, ९, १, १, २,
 ७, १, ६, ५, २, ७, ११, १०, जै
 १, ३, १, ५, ३, ७, ३, ७, ३, गो
 २, २, २, ०, -म्या ऐ २, १, ७, ३
 २, २, छ, ११, २, ३, ८, ६, शा
 १, ४, ३, ५, २, ६ ७ २, ८, ७, शाआ
 २, ७, वा १, ३, ४, ६ ७, ३, २, ३,
 छ, २, ५, २, ०, ३, ४, ९, ६, ६, ०,
 ७, ८, ३, ९, ७, २, २, ५, ३, १, ४, ६
 ४ १, ४, १, ५, १, ३, ०, २, ३, ८,

१०, १, ३, ११, तो ३, २, १, १;
 तां १०, ५, ५, १६, १, ४, ४, १९,
 १, ७, ६; जै १, ४, ८, ८, १, ३, ३,
 गो १, ३, १; २, ३, १, १, ६, ११,
 -म्या ऐ ३, १, ७, ६, ३, २, ७, २, ४,
 ज. १, २, २, ४, २, १, ४, ८, १, ५, ८,
 तोआ २, ८, १, तां छ, ६, ८, ६,
 ९, २, ५, १०, ५, ४, १, ३; १, २, ७, ०,
 १, ३, १, ०, १, ६, १, ३, १, ६, १, ४,
 ५, १, ६, ७, १, २, ५, ९, ७, ७, ११,
 ६, जैठ छ, ६, १, ८, २, ६, ५
 २, ३, गो १, ५, ४ २, ३, ११,
 -म्याम तां १, ४, ३, वा १, ४, ३,
 १, ४, तां ७, ३, ७, ८, १०, १,
 जै ८, ९, ५ १, ३, -म्य ऐ ३,
 २, ८, छ, २, ७, तां १०, १, २, ६,
 ८, २, ७, ३, वा १, ३, २, ९, १, ६,
 ७, १, १, ३, ३, ४, १०, ९, ४, १०,
 छ, २, ४, २०, २, १, ८, १, १, ५,
 १, ४, ८, १, ५, १, २, ३, तां ९, ४,
 ६, १, ३, १०, १, ५, जै ८, ९, जैठ
 छ, ६, ३, १, -म्यो जै ५, ०,
 -म्यो ऐ १, ५, १, २, २, ६ शा
 ८, ९, जै १, ६, ८
 गायत्रि-चन्द्रसू-न्द ता १०, १०
 ९ -दस ता १, ५, ४, -दस षड्व
 वा. ८, ५, -दसम् वा १, ५, ९
 ७, -म्या शा १, १, ३, २, २, २,
 १, ९, ४, वा १, २, ३, ४, ३, तो १,
 १, ९, ६, ४, २, ३, ता १, ३, ८, ७
 ८, ४, ८, ३, १, ६, ५, १, ९, गो १
 ५, १, २, ३
 गायत्रि तृतीय सवन- न ऐ ५
 १, ७, १, ९, २, १, ३, शा २, ६, १, ०,
 १, ३, १, ७, २, ७, ७
 गायत्रि त्व- म् जैठ ३, ७, १, ४
 गायत्रि पार्श्व- इवेम् तां १, ४, ९,
 २, ५, २, ६ १, ६, १, ६, १०, आ जैआ
 १, ५, ८, ४, -म्येता १, ४, ९, २, ६, २, ७
 गायत्रि प्रात सवन- न शा
 २, २, १, ३, ३, २, ७, ७, -नम् शा

२, ७, ७
 गायत्रि मध्य- -म्य तां १०, ५,
 १, २
 गायत्रि मध्य दिन- -न शां २, २,
 ७, ८, २, ३, १, २, ६, ७, २, ७, ७
 गायत्रि मुख- -म्य तां १०, ५, १, २
 गायत्रि-वर्त्तनी- -निशा ६, ३, १, २, ०
 गायत्रि-स्तोम मित- -त गो १, ५,
 २, ३
 गायत्रो(-प्रशु)-त्तम- -म ता
 १०, ५, १, २
 गायत्रि-विग शा २, ४, ७,
 तां ८, ९ १०
 गायत्री-कर- -म्य ऐआ ५, ३, १
 गायत्री चन्द्रसू- -न्द ऐ ७, ३, ३,
 -म्या जै ८
 गायत्री त्रिष्टुम्- -म शा ३, ५
 गायत्री भा(ग→)गा- -म्य २ २
 गायत्री मात्र- -म, प्रमशा १९, ८
 गायत्री मुख- -म्य जैठ ४, ६, ३, २
 गायत्री रूप- -म्य शा २, ३, १
 गायत्री लोक- -म्य ऐ ५, २, ९
 गायत्री विद्- -म्य शा १, ४, ८, १, ५
 ११
 गायत्री शस- -म्य शा २, ३, १,
 शाआ २ १३
 गायत्री शत- -म्य शा १, ८, ३,
 -तानि शा १, ८, ३
 गायत्री-सपु- -म्य शा ८, ५
 ३, ८
 गायत्र्य(त्रीऽअ)दीप्ति- -ति वा
 ८, ६, २, ३
 गायन- -न गो १, २, ७, २, १
 गायमान ना- -ना ता १, २, ५, १, ४,
 -म्यो जै १, ८, ६
 गार(←गार←/२गृ)- -नम् ता ९,
 २, १, ६, जै ८, ३, १, ३, ०, -म्य जै
 ८, ३ -नाणि आ जैआ १, १, २, ४
 गार-त्व- -म्य जै ८, ३
 गार्ये(←गर्ग)- -न्य शाआ ६, १, ३
 १, ४, ५, १, १-१, ३, ३, १, ४, १, ६,

तेजा १,७,३, जै १४३, व १,२^३,
 -ग्यात् व १,२^३
 गार्गी- -र्गीं वा १४, ६, ६, ११^३, ८,
 १,२,४, ५, ७, ८, ९^३, १०^३, ११^३,
 -र्गीं वा १४, ६, ६, १^३
 गार्गी पुत्र- -त्र, -त्रात् वा १४, ९,
 ४, ३, ०^३

गार्त्समद- (-गृत्समद)- -द वा
 २०, २, ३, २२, २, २४, ५, -दम्
 ऐ ५ २, शां २४, १, आ जैआ
 १, २, ९, ४, -दानि वा २४, १,
 -द्वै वा २३, ४

गार्त्समदी- -म् शां २८, २
 गार्हपत्- (-गृह पति)- -तम् वा ५, ३
 ३, ३^३, ४, ३, १, ५^३, ता १०, ३, ५^३,
 ७^३, -ते तै २, ३, ५, ४

गार्हपत्यत्या- -त्य तै ३, ७, ५,
 १०, -त्य ऐ ३, ३६, ३७, ७, ५, ८
 २४, शा २, १ २७, ४ शाआ १०,
 ८, वा १, १, १, १८ १९, ७, ३, २२
 ९, ३, १८, २, २, १८, ३, २, २, ६,
 ३, १३, १, ५, ४, १, ७, ९ ११, ३, ६,
 १, २८ ४, ६ ८ १० १५, २०, ९,
 २, ४, ६ ६, ४, १३, १, ५ ७, १,
 १ ६, १३ २२, २, ५, ३, ५, ३, ७,
 २, १२, १, ४, १९^३, २३, २, १ १
 ५, ६, १, ५, १९^३, ३, १, १^३ ८, १०,
 १२, ८, ६ ३, ५, ९ २ ३, १, ४
 ११, ५, ३, ९, ८, २, १ १२, ४ १,
 ३ ३, ३, ६ ५ २, ९, का १ २, ३,
 १३ ४, २ ३, ४, ६, ७ २ १, १,
 १३^३, तै १, १, ५, ६ ४ ४, १, ३, ३;
 ६, ७, २, ४, ६ १, १, ३, ७ १२, १,
 ६, तैआ २, ३, १, ६, २ ७, ९, ११,
 १०, ६३, १, ता २५, १०, ४,
 जैउ ४, ११, ५, १, ५, प १, ५, ४,
 १ म १, १, ११, गो १, ३, १०,
 १३, -स्यम् ऐ ३, ३, ७, वा २, २,
 १७, ९, वा १, १, १, १८, २,
 २३, ५, २, ३, ५ ९, ३, ४, ३, १, ८^३,

२, १, ४, १, ४, २, ३, १२^३, ३, २, ४,
 ३, १, ३, ४, २, ८^३, ३, २, ५, ३, ६, ४,
 १, ३, ४, ७, १, १, ३^३, ४, २, ९, ६, १,
 ८, ३, ९, २, ५, ३, १, ३, २, ८, ६, ३,
 ४, ५, ६, ७, ४, १०, ९, २, १, ३, १, ७,
 ४, ३, ४, ६; ६, ८, ५, ५, ४, २, ९,
 ६, ६, ४, १०; १, ४, १, ५, ८, १, ७,
 ७, १, १, १, ८, १, १, २, १, २, १, ४,
 २०^३, २, ३^३, २, १, १, २, २, २, ८, ६,
 ३, १^३, ४-८, १, २, १, ४, १, ५ ९, ७,
 ३, १, ४, १०, १, ५, २, २, ३, २^३,
 ४, ३, २, १, १, २, ४, ३, ८, ४, १, ५, १,
 ११^३, १, ३, ४, १, ९, १, ४, १, ३, १,
 २, १, ७, का. १, १, ४, १, ४, ७, ३,
 १०^३, ३, ३, ९, ४, १, २, २, ३, २, ५,
 २, ६, २, २^३, ३-८, ६, १, ७, २, ६,
 २, ३, २, १, १, १, १, १, ३, २, १,
 १, तै १, १, ४, ३, ४, ५, ७^३, ५,
 २, ३, ६, ८, १, ३, ४, ४, १, ३,
 ७^३ ८^३, ७, ३ ६, १, ४, ९, ९, २ १,
 ३, ७, ४, ३, ता ५, ४, १, ३, जै
 १२७, प १, ५, ४, १, गो १
 ३, १, १, २, २, २, ९, ३, १, ७, ५, ५,
 -स्यस्य वा २, ६, १, ९, २, ५, ३,
 ५, २, २, १०, २, ३, १, ३, १, ४, २, १,
 १, ५, का १, ६, २, ३, तै ३, २,
 ९, ९, ता ५, ६, ७, गो १, २, २, २,
 ३, १, ३, -स्या वा ७, १, १, ८, १, १,
 ८, ६, ३, ८, १०, ४, ३, १, ८, -स्या
 वा ४, ६, ८, ५, १, ९ -स्यात् ए
 ७, ७, १, २, वा १, ७, ३, २, २, ४,
 ६ ८, ५, १०, ६, ६, ४, १०^३, १, ४^३,
 १, ५^३, २, २, ३, २, ६, १०, १, ५, २
 २, ३, ३, १, २, ४, १, ४, ५, २, ९, २,
 २^३, ५, १, ७, तै १, ४, ३, ६, ४, ४,
 ४, १०, ७, २, गो १, ३, १, ३^३,
 -स्यानिश १, ९, ३, १, ९^३, ३, ७, ४,
 १०, तै ३, ५, १, २, २, -स्याम् वा
 ४, ६, ८, ६, ११, १, ६, -स्याय वा
 १०, २, ३, १, म १, २, १, ६, -स्ये

ऐ ५, ३, २, ३, ४, ८, २, ४, शा २, १^३,
 २, ३, ९^३, ४, १, ४, ६, १, २, २, ७, ४,
 वा १, १, १, १, ९^३, २, २, ३^३, ७, ३,
 २, ६, २, ७, ४, ६, ८, १० १९, ९,
 २, ४, ५, ४, २, १०, ७, १, २, १, २,
 १, ४, २, १ ३, १, २, ३, ८, ९, १०^३,
 ११, १, २^३, ९, ७, ३, ४, ८, १०, ४,
 ३, १, ३, २०, १, १, ५, ३, ८, १०,
 ८, ६, १, ७, ४, ४, ६, ७, का २, १,
 २, १, ६, तै १, १, ८, १, १०, ५,
 ६, १, ४, ७, ३, २, १, ३, ७, ६, ४^३,
 ३, ३, ४, ७, तीया ७, ९, ११, ता
 १२, १०, १, ५ २, ४, १, ८, ८; जै
 १२७; २०३, प ४, १, गो
 १, ३, ३, २, ३, १, ८, -त्येन ऐ
 ३, ३, ६, ३, ७, वा ९, १, श ७,
 ३, १, ७, ८, ६, ३, १, तै १, १,
 ४, ७, ७, ६, ६

गार्हपत्य भाजू- -ज शा ३, ९
 गार्हपत्य व्रत श्रपग- -गौ शा
 १७, ७ गा २, ५, ४^३
 गार्हपत्या(-च्यडा) गारु- -स्य
 वा १, ७, १, ८, -रे वा. १, १, १,
 ११, का २, १, १, ९
 गार्हपत्या(-यडा) यतन- -नै
 ऐ ७, ५

गार्हपत्या(-त्यडा) हवनीय-
 -गौ ऐ ७, ६, १, २, शा ५, ७
 गालव- -व ऐआ ५, ३, ३, -व,
 -वात् वा. १४, ५, ५, २, २, ७, २,
 २८

गार्गीवृत्त- (-गर्गीवृत्त)- -म् तै १, ७,
 ३, ६.

गार्गीवृत्त- (-गर्गीवृत्त)- -क वा ५,
 २, ४, ११, १, ३^३, ३, ३, ७^३; -कम्
 वा ५, ३, १, १०, ३, ७

✓ गाह, गाहते ऐ ३, ४८, गाहन्ते
 ता १४, ८, ४, ८, १, ५, २, ६, ९;
 गाहते जै १२७, गाहमहि म
 १, २, ५

† 'भरणी' इति वाचि सुपा P । ‡ 'गर्गीवृत्त' इत्यत्र टि. P ।

गाहमान-मू ए ३,४८

गिद--०द ता १,७,७

गिरि(√१गु)→गिरि ए १,१९,०९;

३,४९,४,३,९,१७,०९, छां ८,
 ४,९,४; १०९; २४,६; द ०,
 ०,३, २३, ३,६,१, २४; ७,५,
 ०,३९, ८,५,२,५; ७,३,७, का
 १,२,३,१९; तै १, ८, ८, १, २,
 ४,३,११,५,२, ६,३,७, १५,५,
 १६,३,८,२,४, ६,८, ३,५,७,२;
 ७,९,६, १३, ० ११, ३,१, गा
 १६,५,१, मो २,४,२, गिरा सा
 ७,०,०,५ ३,१,३,४, तै १, ५,
 ८,३,०,४,२,५, ८,७,६, ता ८,
 ६,६,७,१, १२,४,४, ८,६,५,९;
 जै ६०, गिरामू द ४,१,३,१०,
 गी ए ६,१५, द २, ५,२,०८,
 ७,२,०,५, का १, ५, १, २,१
 गीर्षि ए १,४,२,३७, एसा १,
 ३,७, ५,१,६, सा २०,६, द
 ४,३,१, ०४, तै २, ४,५,५ ५,
 ८,९, ११,८,४,५,१,१, ९,३,५
 ६,१, ६,९, १, १०, ४, १२, १†
 ७,११,४, तैसा ४, ५,६ ४२,५
 १०,५,२, ता १,५,७ ११, ४,
 ४, गीर्षु ए ७,५, छा २२,८
 गिर्वगम्-०ण ए १,१९ २९, सा
 ८,४, ९,४, २०, ४ द ३, ६,
 १,४, ता १७,१,१, जै २०४,
 सा ३, १,३, गा २, ४, १०†
 गिर्वन्-त्री द ३,६,१,२४
 गिरि(√२गु)-रथ द ३,४,३,१३,
 ९,४,२,०,५ १५, तैसा १०,
 १०,१, जै ८३ -रि एसा २,
 १,८, द ७,५,२,१८,११,०,३,
 ८, जै १५, २०४, -रिम्ब तै
 २,५,६,४, -रिम्ब द १, ८, १,
 ५,३,१,३, १२, जै १५, १४३
 जै १,९,३,१, -रिषु द ३,

३,४,७, -रीणामू तै २, ८, २,
 ८; -रिम् तैसा ४, ३९, १; -रि-
 द १, ४, १, १४; ८, १, ६
 -रिःइश तै-गा ७, १०, १, -री द
 १, ८, १, ६ १३, ०, ९, ३; जै ८८,
 -रीःइश तै ३, ९, ७, १
 गिरि-सिच(√१रि)- व ता १०,
 ५,७
 गिरि-ज-जाव ए ७, १, मो १, ३,
 १८
 गिरि तुम्-क्षा द ७, ५, २, १८
 गिरि-नाप्र-मू द १, ९, १, १०
 गिरि-रु-रानू तै ३, १०, ११, ४
 गिरि-नर्मन्-भंग. व १
 गिरि-सिचर-रानू द २६, १
 गिरि छ(√स्था)-छा द ३, ५, ३,
 २३, ९, ५, ०, ५, तै २, ४, ३, ४, ता
 १३, ११, १
 गी(√गै)-गी जै १, १८, २, ७†
 २, ८, ४, ११, २, २
 गीत-रम् द २९, ५, द ३, ०,
 ४, ६, तैसा. १, ११, ५, जै २, १,
 ७, २, ३ १६, ३, १०, ३, ७, १, ९,
 -तानि सासा ११, ४, जै १, १६,
 ३, ९, ३, ७, ५, ०, -ताय तै ३, ४,
 २, १, १५, १, -तै द. ६ १, १ १
 गीता(-१ऽअ)-गीत-तानि जै १,
 १६, ३, ९
 गीति-तया गो १, ५ २४
 गीरवा सा २ ४, ३ ६ ३, २, १०, ३,
 ५ ४, २ ३
 गी(ध→)धा-धार्ग द १०, ४,
 १, २५†
 गीर्ष(√२गु)-रिम् ए ३, ४६†,
 जै ८३, २०६† -गानू जै ८३†
 गुणगुलु-लु ए १, २८, ता २४,
 १३, ५
 गुहु-हु गो १, २, ८, -हो आ
 १, २४७

गुहु-वास-से गो १, २, ८,
 गुग लोप-प. सा २६, ४
 गुगाएय-हय, -हयात् सासा
 १५, १
 गुगित-न गो २, ३, ७
 गुगिन्-गी सा २, ६, ७
 गुगी/भू गुगीभवति सा २, ५, ६†,
 गुगी -भवति सा २, ५, ३
 गुगीभू-तानू सा ३, ७, ३
 गुहु-द द ३, ८, ४, ३, ५, ६, ८, १, ३,
 १०, -रम् द ३, ८, ३, १८, १९,
 ४, ३, ४, १३, ५, २, ३, जै ७, ४,
 ११, ५, १, -दं द ३, ८, ४, ५
 गुहा-दा द १०, ६, ४, १, १२, ९,
 १, ३, तै २, ६, ४, ३, ६, -दाम्य
 जै १५०
 √गुप गोपायु तै २, ३, १०, ४,
 गोपायुति ए ७, २२†, एसा २, १,
 ६, सा १६, ५, द ४, ४, २, ६, १३,
 ४, १, १, ४, ३, ४, ५, ९, का १, ३,
 ३, ६ तै ३, ७, ९, ८, तैसा ५, ६, ४,
 गोपायति द १२, ६, १, ३८, जै
 १५०, जै १, १४, ३, ८, ३, ६, ९,
 २, गो १, २, ४, गोपायन्ति द २,
 ४ १२, १, ३ १३, ४, द १, १,
 ३, २, ३, गोपायनि द ३, ६, २,
 १४, ११ ४, ०, ४, ०, २, १, १०,
 ५, २, १० गोपायुति का १, ४, १,
 २९, जुगुगु द ३, ६, २, ९, १, ३,
 १८ जै १०२, १५७ गोप्यति
 द ६ ३ २, २६, ५, ४, १, गोपा-
 यिष्यति द १४, ६, १, ११,
 गोपायत् द २, २, ३, २, ३, ४, १,
 गोपायतु ए ७, २२†, द ३,
 २, २, २३, ५, २, ४-७, ४, ३,
 २ १०, का १, ०, ३, २, ४, १,
 १, गोपायताम् द १, ९, १, २०,
 गोपायन्तु द १, ५, १, २२,
 गोपायत्तैसा ६, ८, १, गोपाय

† 'घोषि इति ऋ ७, ९२, ३। ‡ 'उद्धृषीय' इत्यनैरन्मक्षस्म । § 'उद्धृषीय' इत्यस्यान्तिममक्षर-
 द्यम् । § 'दा' इति मुषा अशुद्ध तु य द ।

ऐ ५, २७, ७, ३, वा ४, २, ४,
 १०^३, तै २, ४, १, ११, गोपाय
 श १, ९, २, २०, २, ४, १, १०, ३,
 २, १, ३, ५, २, २, ८, १, १०, ४, १,
 २, १, ५, ४, ५, २, १, २०, १, २, ९, २,
 ४, १, ४, १, ३, २, ४, ३, १, ९, का १,
 ४, १, २, ९, ३, ५, तै १, १, १०, २,^३
 ३,^३, ५,^३, २, १, २, ५,^३, २, ६,^३, ३, ७,
 ४, १, ८, ६, ३, तैआ ७, ४, १, म
 ३, म २, ६, १, ९, गो १, २, ४,
 १९^३, २, ३, २, ४, १,^३, गोपायतम्
 श ३, २, १, ७, गोपायत श ७,
 ४, १, १०, ३, २, १, ३, ९, ५, २, ७,
 १, ५, का १, ४, २, ५, तै ३, ८,
 ९, ३, अगोपायत् तैआ ७, ८, १, ३,
 गोपायत् ऐ ७, २, २,^३, तै १, १,
 ९, ७, गोपायत्तु श १, ५, १, २०
 गुप्यते तै २, ५, १, १
 अगुप्यते तैआ २, ८, १, जैड ४, १, १,
 ४, ४,^३, अगुप्यते तैआ १०, ९, १
 गुप्त,प्ला--प्ल ऐ ८, १, गो १, ३,
 ४,^३, ५, २, ४, २, ५,^३ -सम् तै १, ५, ३,
 ४, २, ८, ८, २, ३, ७, १, ३, २ -सा
 गो १, ५, २, ४, -साभि गो २,
 २, १, ४,^३ -लाय जैड ३, ७, ५,
 १, -प्लै गो २, २, १, ४^३
 शुगुन्ति--प्लये वा २, १, २, १, ६,
 -प्लये वा ४, ४, ५, २, १
 रगुन्ति--प्लये वा १, ४, १, २, ९, ४,
 २, २,^३ -प्लये ऐ २, १, १, २, ३, ८,
 २७, वा १, १, २, २, ३, ४, ८,
 १, ६, ७, १, ८, २, १, २, ३, ४, ७, ४,
 १, ४, ५, ३, ५, २, १, ८, ६, २, ३
 ३, १, ८, १, २, १, ६; ४, ३, ५, ८
 ६, ३, ३, २, ६, ५, ४, १, १, ४
 तै १, २, १, २०, २, ४, ३, ७, १, १
 ३, १, २, ४, ७,^३, ८, ६, ८, १, २, जैड

१, १, ४, ४, २
 गुप्यमान--न श १, ६, १, १, ५ -ना
 श १, ६, १, १, २, गोप-प्लम्-प्लु, अद्र
 गुह--ख ऐ ४, ७, १ -रु तै २,
 ८, ५, ७, -रु ऐ ४, १, ३ गो
 २, २, ८, -रु ऽश्च ता ८, ५, २,
 -रुभि श १, २, २, २, १, गो १,
 ४, २, ३, -रुम् ऐ ४, १, ३ वा
 १, २, २, ४, १०, गो १, ५, ३, -तै
 वाआ १, ८^३ गरिष्ठ-मतीयस्-नाद
 गुरु-जातीय--यान् सा १, ५, ८
 गुरु-तल्प ग--ग तैआ १०, १, १, ५
 गुरु-द्वार--रान् सा १, ६, ३
 गुगुलु--लुवा ३, ५, २, १, ६
 गुल्फ दप्ल--म् तैआ १, २, २, ८
 गुलन-हन्--ह गो २, ६, १, ६
 गुल्मी-भू(त-→)ता--ता स १
 गुधि(=प्लि)तु--म् श ३, २, २, २, ०
 गुहा(=गुह)--हा ऐ ६, ७ ऐआ १, ३,
 ३,^३, ६, वा २, १, ४, २, २, ४, वा ४,
 १, ३, १, ७, ४, २, १, ४, ५, १, ४, १०,
 ६, ७, ४, ४,^३, १, २, ४, ४, २, १, ३, ८,
 १, १, १,^३, तै १, २, १, ३, २, ८, ८,
 ६, ३, २, ८, ७, ७, ६, १, ३, जै
 १, ७, १, ८, जैड १, १, ७, ३, ४,
 १, ३, १, १, ३, ५, १, १ गो २, ५,
 १, ३ -हाऽश्च वा १, १, २, ६, ५,
 -हाम्य तै ३, ४, १, २, १, -हायाम्
 वा १, ४, २, १, १, ७, तैआ ८, १,
 १, १०, १०, १, ३, ३, १, १ -हासु
 तै १, २, १, ३, तैआ ३, १, १
 ३, १०, १, ३, ४
 गुहा-तारम् तै १, २, १, २
 गुहा-न्योनि--न्याम् ऐ ६, ७, ७
 गुहा-नाय--यान् तैआ १०, १०, १
 गुहा-हित--म् तैआ ३, १, १, १, ३
 गुहान--ना म १, १, ४

गुह्य--ह्य तैआ १, ७, ६, ७, -ह्यम्
 ऐ ५, २, ३,^३, वाआ ७, २, १, वा
 २, १, २, १, १,^३, ५, ४, ३, ७, १, ४, ९,
 ४, २, ५, वा १, १, ७, ७,^३, तै २, २,
 १, ४, ६, ३,^३, ३, १०, ९, १, २ तैआ
 १०, ६, ३, १, जै १, ८, ३, सा १,
 ७, १, ५, -ह्या तै ३, ७, २, ५
 गुह्यमान--न श १, ८, ३, २, २,
 -नम् तैआ १०, १०, ३
 गुह--म् तै २, ८, ९, ४, गोह्य अद्र
 गिर्गा--गु तै ३, ६, १, २, १
 गूर्गै वचस्--वा ऐ ७, १, ३, शा
 २, ३, ८
 √गूर्गै (←गुर्दै)अगूर्गैत्, अगूर्गैन् जै
 १, १, १,^३
 गूर्गै--र्दै ता १, ३, १, २, ४, ५, ५ जै ॥
 १, १, १,^३, जैआ १, ४, ४, ९,^३, आ १,
 ४, ४, ८,^३ -र्दैम् वा ३, ०, ३, ६, जै
 १, १, १,^३ -र्दैस्य जै १, १, १,^३ -र्दैआ
 जैआ १, ५, १, २
 गूर्गैत्व--म् जै १, १, १,^३
 गुगव, -गान, -गध्पे √गुग्द्र
 गुस--स एआ ७, १, ८
 गुस मद--द ऐ ७, २, एआ
 २, २, १, वा २, २, ४; -दस्य
 आ जैआ. १, ३, १, ४, ३, ३, ७, ३, ४, ५,
 ४, १०, ५, ५, १, जैआ १, ३, ४, ४.
 गुग्धानऽ-नानाम् जै १, ५, ९
 √गुग्ध, गुग्धयिन् श ३, ९, ३, २, २,
 जगुग्ध श ३, ९, ३, २, १, गार्धि-
 प्युन्ति श ३, ९, ३, २, ०
 गुग्धु--भ्व तै २, ७, १, ६, ३
 गुग्ध--ध्र तैआ ७, ९, १, १, ०, १, -भ्रागाम्
 तैआ १०, १०, १, १, ०, १, -भ्राव
 तै २, ४, ३, १, ३
 गुग्ध शी(पंन्)र्गां-म् तैआ
 १, २, ८, १

† =उपोह यद् गु क्र ७, ९, ३, ३ पाठ । तत्र तै सुग व 'गु' (प्र ३) । 'गु' इति प्राति मन्यमानौ
 ग्ग भा दयनीयारिष । प्यरहितोपगर्गमुक्त्वाऽ/गोते रूपस्य सगन्तमत्वाद्ध्रस्वपाठ एव गाभीयान् भवेत् । † 'गूर्गै'
 यत्, गामनमिति वा । ॥ 'गूर्गै' इति प्राति निर्दिष्टान् C य् चिन्त्वा । ‡ 'अगूर्गैम्' इति आन. सुपा. ? । § शाधौ
 १, २, २, ६, 'निगुग्धानाम्' इति पाठ तत्रैव 'निगुग्धानाम्' इति च पाठान्तरम् ।

गो २, १, २३; -या वा ११, ५, ७,
 ४, -येन वा ५, ५, तै १, ६,
 ७, २, ३, गो २, १, २३
 गृहे वासिन्-ने तै १, १, १०, ६
 गृहस्थि-अ जैठ. ३, १, ५, ५
 गृह्णिन्-ही तै १, ५, २, ६
 गृह्णिनी-म् गो १, २, ६
 गृही=भीत ता-हीत वा १६,
 ३, ७, वा ४, १, २, ३, २, १, ८, ४,
 ५, ३, ५, १, १, ५, ३, ७, ८, ७, ५, १,
 १६, १०, ३, ५, १६ १२ ७, २,
 १७, १४, ५, १, १, ८, ४, ७, ८, ५, ६
 २, २-९, ७, ३, ८-१०, तै ३,
 १, १, ७, ४, तैआ ७, १, १, ४, सा
 २, २, २, -भीत ऐ २, १, ऐआ
 २, १, ८, वा ९, २, ३, ९, -हीतम्
 ऐ ३, ८, वा १, २, १, २२, ३,
 २, १, ८, ७, १, १०, ४, ६, ५, २-४,
 ७, १, ४, ४, ७, ५, १, १, ७, ११ १,
 ४, २, १४, ५, १, १८, का
 २, १, २, २५, ता १२, ११, ६,
 जैठ ३, ३, ४, २, गो २, ३, ४,
 -भीतम् वा १४, १, ४, २,
 -हीतयो वा ७, ५, १, १, ८,
 -हीतस्य तै १, ६, ५, ५, ३, ८, ६,
 १, ८, १, ९, ४, ४, -हीता वा ७, ५,
 १, १, ८, १४, ५, १, १, ८-हीता वा
 ३०, २, वा ३, ९, २, ८, ४, ६, ५
 ३-५, तै १, ३, १, २, २, ०, ८
 ६, ता १७, २, २, गो १ १,
 ३१, -भीतम् ऐ २, ९, ती. ३,
 ५, ७, ३, -हीताणि ऐ ७, ०
 वां ३, ३, वा १, ७, ३, ५, ७, ५
 १, ००, -हीताय वा ८ १, ३,
 ३; -हीतायाम् वा ७, ५ १ १९,
 -हीते वा ७, ५, १, १, ७, १९, तै
 ३, २, ४, ७, -हीति ता २३,
 १०, ३
 गृहीणु ऐ ८, ११, वां ६,
 १२, वा. १, १, २, ११, ५, २,

१२, २, ६, १, १३; ३, २, ४, १५,
 ५, ३, १०, १३, १४, ६, ३, १४, ४,
 ३, ९, ३, १, ११, १५, ३, २, ४, १, १,
 १७, २, १७, २, ४, १३, ५, १, १२,
 ३, १, ७, ३, ३, ४, १, ७, २, ४, ६,
 ७, ५, १०, १४, १, १, १५, ३, ७,
 ८, ४, ६ ७, १, ४, ६, १, ४, ५ ९,
 ३ ५ ७ ९ ६, ७, ११, ७, २, ३,
 १९, २, १, ३, १, ११, ४, ४, ४, ४,
 २०, २५ ७, ३, २, १७, ४, १, १, २,
 ५, १, २०, ११, ५, १, ११, ८, ६,
 ९, १, १२, ४, ४, ६ ७, १४, ५, १,
 २०, वा. १ ६, १, १०, २, १, २,
 १, १, तै २, ०, ८, २, ३, २, ३, १
 ७, १, ६ जै १०, १२७, सा १,
 ३, २, २, ८, ५ २, ९
 गृह्ण / १, २, २, ३, २,
 १३, १४, ७, १, ६ १९ ८, ३, २, ४,
 ३, ५, १, ३, १ ७, ४, ३ वा ०,
 १, २, १, ४ ४, २० तै २, ६, १५
 १, ३, ३, ५, ४, -गृह्ण वा
 २, ३, २, १०, -गृह्ण जैठ
 १, ३, २, १, -स्तम् का २, १,
 २ १४
 गृह्ण=स्मान्-हान वा ३, ४, २,
 ९ ८, ६, ३, १९, -स्माना वा ८,
 ६, ३, १९
 गृह्ण(त्यप्) गो २, २, ५
 गृह्ण(त्यप्)-ह्य शाआ १३, १,
 -ह्यस्य ऐ ८, १०
 गृह्ण(गृह्)-ह्य वा २, ५, ०,
 १४, २०, ३, १६, ६, २, ४, का
 १, ५, १, १२, १९ २, १५, ६, ३, २,
 -ह्यानाम् जै १७
 गृह्ण, गृह्णाति वा ४, ३, २, १, गृह्णते
 वा ४, ३, २, १, गृह्णीषे वा २२,
 ९, गृह्णीहि ऐआ २, १, ४
 गृह्णन्-न्ते वा ४, ३, २, १, तै २,
 ८, ५, ५, ७, ६, -न्त वा १, ८, ३,
 २५, तै ३, ६, ९, १

गृह्णध्वे ऐआ ७, ०, १
 गृह्णान्-न् ऐ ७, १, ८, ऐआ १,
 २, २; वा १, ४, १, २, ४, तै २,
 ४, १, ५; ३, ५, २, १, तैआ १०,
 १, १, गो १, १, २, ९; -न्ना
 तैआ ६, १०, १, गो १, ३, १, १,
 गृह्ण, गिरति ऐआ २, १, ८, ता ८,
 ६, ९, १२, ४, ३, ४; १०, जैठ ३,
 १, ३, ५-८, गिरति वा १, ८, १,
 जगार तैआ ४, २०, १, जैठ ३,
 १, ३, २, १०, गिरिष्यति ता ८,
 ६, ८; अभिरन् जै ८, ३, गिरिष्य
 जै ६, २, गर-गार-गोमन्त्र
 गेष्ण(√गै)-ष्ण ऐआ २, ३, ६
 गे(=गृह्)-ह्म् प ५, ७, -हाय तै
 ३, ४, ४, १
 गै, गायते तै १, ३, ६, २, गायति
 शा २७, ६, वा ३, २, ४, ६, ४,
 ४, ५, ६, ६, १, १, १, ७, ७, ४, १, ५,
 ८, ७, ४, ३ ९, १, ३, ४, १, ४, २,
 १३, १, ५, ५, ६, १४, ३, १, १०, तै
 ३, ९, १, ४, ४, गायति वा ४, ४,
 ५, ७, ८, ५, १, ५, १, ७, ३, २, १, ७,
 ४, १, ३, २, २, ४, २, ८, ८, ३, १,
 १० ७, ४, १, ४, ५ ९, १, २, ३, ४,
 ३, ५, ४, ४, १ १२, ८, ३, २, ३, ४,
 २, ५ १३, १, ५, ६, ४, २, ८, ११,
 १, ८, ३, ५, १४, ३, ०, ११, १२,
 वा ६, ६, १, ८, ७, १, १, ६, ८, ३, ९,
 ९, १, ३, १२, ९, १, ७, १०, ११,
 १३, ३, ७, ४, ५, ६, ७, १६,
 १०, ८, १९, १२, ७, जै ३, ४,
 १३, ११३, ११५, जैठ १, ४,
 २, ५, १२, ३, ४, ७, १३, १, २, १६,
 ३, १०, ३, ३, १, ५; वा १, १, १३,
 प १, ४, २, १, ६, २, १, २, ५, ७,
 गायत वा १३, १, ५, १, तै
 ३, ९, १, ४, १, गायत. तै १, ३,
 २, ७, ३ ३, ३, गायति वां
 १२, ५, २, ४, ७, वा ४, ४, ५, ६,

† 'गृ' स्त्री W. मुष्ण स्वरधिल । ‡ 'गृह्णान्' इति कालि मुष्ण ।

११, ५, ४, १२, १४, ३, १, १०,
 तैआ ७, ८, १, ता ८, ९, १०, १३,
 १०, ८, जै ११+; जैउ १, १,
 २, ३, ७, २, ३, १८, ३, २; २, १, २,
 ७, गायिप १, ४, १; जगौ ऐ ८, २, १,
 दा १३, ७, १, १५; जैउ १, १२, ४,
 २, गाय्वाम श ३, २, ४, ६; गायव
 ऐ ५, २०, दा २४, ७, २६, १६,
 गायव जैउ १, १६, २, ६, ८, १०,
 १२, ३, २, ४, ६, ८, गायिपे ए
 ५, ६, गायवाम् जैउ १, १८, २,
 १; गाय शा २७, ६, दा ४,
 ४, ५, ६, १४, ३, १, १०,
 २६, तैआ ४, ४, १, २, ५,
 २, गो २, २, ६, गायव ऐ ४,
 ३१, ७, १, १८, ऐआ १, २, १,
 ५, २, ५, शा २७, २, दाआ २,
 १०, तै २, ५, ८, ३, ३, १०, ८, १,
 ता १२, ६, २, १३, ६, ३, जैउ १,
 १७, ३, ५, सा १, ३, ३, १०, गायाम
 जैउ १, ४, २, ४, ४, ८, ३, ३,
 अगायव श ६, १, १, १५, अगा-
 यव श ६, १, १, १५, जै ११५,
 प २, १, गो १, २, २, १, अगा-
 यव ७, ४, १, ४, २४, ८, ७, ४,
 ३, जैउ. १, ४, २, ४, ४, ८, ४, २,
 अगायव जैउ. १, १२, ४, ५, गायव
 श. ९, १, २, ४, ३, तै. ३, ९, १४,
 २, गायव श. ९, १, २, ४, ३, तै
 ३, ९, १४, ३ ता. ५, ६, ६, ६, ८,
 १७, १८, १३, ५, २२, १०, ८, ९,
 जै. ९३, ११३, ११५, जैउ १,
 ७, २, ३, १६, ३, १०, ३, २, १, ४,
 ३, ३, ५, सा १, ३, ३, ४, २, १, ५,
 ५, १०, ११, ६, १, ३, ७, १, ४, १२,
 ८, ४, प २, १, २, ३, ३, ५,
 ३-१२, गो १, २, २, २, गायिताम्
 दा १३, १, ५, २, ४, तै ३, ९,
 १४, २, गायिताम् तै ३, ९, १४, १,

अगामीव ता ७, १, ७; जै ११५,
 अगाली. जैउ. १, १२, ४, २, प
 १, ४, अगामिपम् प १, ४, अगा-
 यव प २, १.
 गीयुने ऐ ३, ४, ३, ५, ३, ०, ३, १,
 ७, ९, ८, २, १, शा १९, ३, दा ८,
 १, ३, ३, १२, ८, ३, २, ७; १४, ४,
 १, २, ९, गीयने दा १, ४, १, १, २,
 ५, २, ४, १, का १, ५, १ ३८, जै
 १०८, जैउ १ २, २, ५, ३, १,
 गो २, ५, ७, गीयने दा ६,
 ११, प २, २
 गायथेयु जैउ १, १८, ३, २
 गालुम्, गालु-, गायव-, गायति,
 गायन-, गायमान-, गीत-, गीतवा,
 गद
 शैय-म् ता ७, १, १, ८, ७, १०,
 ११, १२, ९, १०, १२, १५, १७, ८,
 ७, ४, जै ३४, ११३, जैउ १,
 १, २, ४, १२, ३, ७, आ १, सा २,
 १, ५, प १, ४, दे ३, २, ३, गो २,
 ३, ९
 गो(√गम्)†-गवा दा ७, १०, २१,
 १, दा ३, ३, ३, ३, तै २, ६, ११,
 ३, ता १६, २, २, २०, ६, १,
 २१, १, ९, गवाम् ऐ १, १३,
 ७, १०, ८, ११, दाआ ४, ११,
 दा १, २, १, २२, ३, १, ३, ९, ४, ३,
 ५, २३, ५, ४, ३, ९, ११, ६, ३, १,
 १४, ६, १, २, तै २, ४, ४, ५, ५,
 ६, ७, ८, ६, ४, ३, ८, २, ६, ७, ९, ३
 १, १, ७, तैआ १, २९, १, ता
 ४, ९, २, ३, ७, ८, १, ३, २, १, १, ९, जै
 १४९, १६१, १६२, आ १, २, १६,
 ७, २, २, ८, जैआ २, ३, ३; सा ३,
 ५, १, ७, १०, म १, ८, ३,
 ८, प ५, ९, ११, गवाम् इव
 दा २१, ३, गवि ऐ ५, २६,
 दा २, २, ४, १२, १५, ३, १,

२, १४, १५, ३, ७, तै २, १, ७, १;
 तैआ १०, १०, ३, ता २१, १,
 ९; जैउ ३, ६, ४, १, गवि ऐ ३,
 ३४, ४८, दा २, ६, २, ११; ६, ३,
 १, २०; का १, ६, २, ६, तै १,
 ६, १०, ४, ता ६, ९, ६, ७, गा
 ऐ ३, ५, ६, ७, २४, ८, २३
 ऐआ ३, १, ६, दा २५, २,
 दाआ ७, २०, १, दा १, ९, ३,
 १६, ५, ४, ३, १, १४, ६, १, २,
 तै २, ४, १, ५, ५, ५, ४, ८, ११, ८,
 ३, १, ३, ५, २, ३, २, १, २, ७, १०,
 ३, तैआ १, १०, ४, ४, १३, १
 २८, १, ता ६, १०, १९, ११, ८,
 ४, १५, १०, ११, २५, १३, १, ज
 ३६, १३१, ११२, २०४, सा
 ३, ३, १, ९, १, प ४, ६, गो २,
 ३, १, १, १३, गा इव तै २, ४,
 ६, १०, गाम् ऐ २, ८, ६, ३३,
 ऐआ २, ४, २, ७, १, ६, दा ४,
 १४, ५, २, २०, ३, २१, २, ५, ३०,
 ५, दाआ ११, ४ दा १, २, ३,
 ६, ९, २, ७, ४, १२, १३, ३, ४,
 २५ २७, ३४, ३, ३, ३, ४, १५,
 १६, ४, ३, ४, २९, १, १०, ६, ७,
 ७, ४, ३, १०, ४, २३, ५, २, २,
 ५, ५, १८, ६, २, १, २ १८, ५, २,
 १९ ७, २, २ ११, ५, २, ६, १६
 १९, ९, २, ३, ३८ ३, ३, १५, १७
 १४, १, १, ३, २, १, ७, का १, ४
 १ १५, २१ २४, २, २, १, २०
 २२, तै १, ४, ३, ६, ७, ७, २, १, २,
 ४, २, ५, २, ३, २, ५, ४, २, १, ५, ५,
 ७, ६, १७, १, २, ३, ४, ५, ६, ७, ८,
 ३, ३, ५, ५, ४, १६, १, ७, ४, १, ४,
 ९, ८, २, तैआ २, ६, २, ३, १०,
 २, ६, ५, ३, १२, १, १०, १, ५, ता
 १, ८, ३, १२, ५, २, १, १३, ३, १९,
 ५, २, ७, २, १, १, २५, १०, १७,

† साम उ ९, २, ७, २ द । † न गो ' पा ६, १, १८२, इति लृ - आदिभिकभक्त्युदात्त-

श्री-तम- ००म शाभा ३, १; गो
 १, ३, ११, -तम श १, ४,
 १, १०, १४, १८, ११, ४, ३, २०;
 १४, ५, ३, ६, तां १३, १०, ८;
 जै ४०, १४५, -मस्य शाभा
 ३, १, श १३, ५, १, १; ता
 १३, १२, ६; जै ४२; आ
 १, १०३, २५०; ५२५; गो १, ३,
 ६, ८, ८, -मा तै ३, ११, ८, ८;
 जै १४५, १५१, -मात् तां १३,
 १२, ८, जै ४२, -मात् ए ६,
 १८, -मेव म २, ७, १
 गोतम ऋषि- ष्य तां १३,
 १२, ८
 गोतम-भद्राज- जौ श १३, ५,
 २, ६
 गो-स्य- म् तां १६, २, ३
 गो-त्र- त्र गो १, १, २५, -त्रम्
 गो १, ३, १६, -त्रा तै ३, ७,
 ११, ५, तैआ ४, ५, ६, ४२,
 ५, -त्रागि तै २, ८, ३, ३, -त्राय
 तैआ २, ६, २, -त्रे शा २५
 १५, -त्रेग जै ३, ३, ४, १
 गोत्र भिद्- त् तै २७, ८, १
 गो-त्रा- न्ना श १, ९, ३, १६
 गो-दान- म् श ३, १, २, ५,
 ६, ८
 गो-दुह- धुक् ए १००
 गो-धा- धाया ता ९, २, १४
 गो-धायस्- ष्य तै २, ८, ५, १
 गोधा सम्भन्- म आ चैआ १,
 १०६
 गो-धूम- मा श ५२, १, ६, १३,
 १२, ७, १, २, २, ५, १४, ९, ३, २२,
 १, ३, ७, २, -मान् श ५, २,
 १, १२, १३, -मै तै २, ६, ४,
 ४, ११ १

गोधूम-वपु- क्तन श १२, ९,
 १, ५
 गो-यो(निडओ)-वस्- ष्या † ता
 १३, ५, ६
 गो-पू- ष्य तैआ ३, १४, ४
 गोष्या- ष्या ए ५, १८, -०पा तै २,
 ८, ६, ७, -०पा तै ३, ७, १, १; -मा
 ए १, २, ८, ६, १०, ऐआ २, १, ६,
 शा २१, २, ५, २, ३, १, २, १४, १,
 ४, ९, तै २, ४, ६, १, ३, १, २, ८, ७,
 ५, ३, ७, २, १, ०, ६, १, ८, ९, ११, ३,
 १; १२, ९, ७; तैआ ५, ६, ३, ४, ६,
 १, १, १२, ८, १, २५, १८, ५,
 जै ३, १, २, २, ११, ६, ९, २; गो
 २, २, २०; -षाम् ए १, १९,
 ऐआ २, १, ६, श २, ३, ४, २९,
 १४, १, ४, ९, तै २, ४, ३, ८,
 ५, ८, ४, ७, ४, १, ३, १, २, ५, ६, ३,
 १, तैआ ३, ११, ९, ४, ७, ३, ५,
 ६, ४, जै ३, ६, ९, १, २, -षी
 तै ३, १, १, ११, २, ११
 गोपति- तये तै ३, ७, ४, १८,
 -ति तै २, ४, ६, ९, ८, २, ६; -तिम्
 तै २, ७, १६, ३, ८, २, ६; -तौ
 श १, ७, १, ७ तै ३, २, १, ५
 गोपाल- लम् तै ३, ४, ९ १
 -ल्य जै १८६, -ल्य श ४
 १, ५ ४
 श्मोषीथ(✓)पा- धाय श ३
 २, २, ५, १, २, गोषीथ अद्र
 गोपयु- यु शा १८ १३
 गोपोयु(✓)पुष्- ष्य तै ३, ७, २
 ७, -ष्य, -ष्य म १८, ६
 गोपोयग- म् म १, ८, ६
 गोबल- ल तै ३, ११, ९, ३, जै ३
 १, १, ६, १
 गोभग- म् ऐआ ५, ३, २, जै ३

१, २, ३, १
 गोमय- ष्या शा २६, ११
 गो-मव- मव, द् शा २२, ३, २, ३,
 ३, तै २, ८, ०, ७, ६, ४, ३, १, १,
 ८, ७, ९, ९, तां १०, ६, ३, ५, ६,
 गो २, ४, २, -मत तै २, ८, २,
 ८, जै २०३, २०४, -मत्ता ऐ
 ५, १६, ७, ९, शा २५, २, २६, ८,
 -मन्तम् शा २३, ३
 गोमती- षी तै २, ८, ९, ९,
 -तीम् तै २, ५, ४, ५ तैआ ३,
 ११, ६, ७, -तीपु तै २, ८, ५, ९
 गोमय- ष्यानि श १२, ५, २, ३
 -येन श १२, ४, ४, १
 गोमृगा- ग श १३, ५, १, १३,
 तै ३, ९, ११, ३, -गम् श १३,
 २, २, २ तै ३, ८, २०, ४, ५, २३
 १ -गा श १३, ३, ४, ३ -गे श
 १३ ५, २, १०
 गोमृगा-कण्ठ- ष्ठेन श १३, ३,
 ४, ३, तै ३, ९ ११ ३
 गो रथि- -थे जैआ १, ४२६
 गो लोम- -मानि जैआ १, ५६९
 गो वर्ण- -र्ण जै १५०
 गो वि कर्त्त(✓)हृत्- -र्त्त श ५, ३,
 १ १० -सम् तै ३, ४, १६, १,
 -र्त्तय श ५ ३, १, १०
 गो विद्(✓)रविद्- द्, ष्य ता १३
 १, १, २
 गो वि नत- तेन श १३, ५, ४,
 १९ २२
 गो-व्यच्छ- म् तै ३, ४, १६, १
 गो श्छ- -श्चे जैआ १, २३८
 गो श्छ- -त्ते शाभा ९, ७
 गो श्छ(←रतो)- म- म- ता २५,
 १०, ७ -मे ता २५, १०, ८,
 -मेन ता २०, ६, १

† 'श्री' इति G मुपा । ‡ 'गो-याय' इति मुपा प्रमादपाठ । -वु ऋ ९, ९७, १० द्र । § अत्र सोमाभियव-
 प्ररणे 'सोम पानाय' इत्येव (तु ऋ १, १९, १.) निबन्धयते 'a drought of milk' इति Mw द्र । Egg
 इत्यस्य 'गोपनाय' इति चि-त्त्वम् । * 'गोपन्निरत्तय इति आ मुपा । † 'गो' इति Br मुपा । ‡ 'गो' इति 'आ मुपा ।
 † मुति घा ५, २, ३, मुपा । 'धुत-' इति Kt पठति तच्चतुर्थीविशेषाय 'ते' इति पाठेऽनारान्तत्वात् प्राति नोपपद्यते ।

गोष्ठ(√स्वा)- छ ता १३, ४, १३, २४, -छम् ऐ ६, २२, दा ३, ५, २, १८, ता १३, ४, १३, ९, २५, सा २, ४, ७, गो २, ६, ४, -छान् जै १८२, -छेशा १८, ६, दा २, ३, ४, २६, का १, ४, १, २०, तै २, ८, ८, ११, गो २, ४, ६
 गोष्ठिन्- छी जै १८२
 गोष्ठिनी- नी जै १८२
 गोष्ठ पुस्तिन्- नी आ जैआ १, ५१२३
 गोष्ठा-स्थान- छाम् दा १, २, ४, १६, १७, १९, का २, २, २, ९, १०, ११, -स्थान तै ३, २, ९, ३, -स्थानम् तै ३, २, ९, ३
 गो सखाव(म्/स्तु)- व शा १८, १३
 गो-सुनि- नि दा छ, ४, ३, ११, ता १, ६, ४, ९
 गो सव- व तै २, ७, ६, १, ३, ता १९, १३, १, १०
 गो हृदय-शोगित- तेन सा २, ६, १४
 गोपना(√गुप्)- नायाम् दा ३ ६, २, १२ १४ १५
 गोपिष्ठ(गोप्+इच्छन्)- छ दा २, ३, २, ३ १ का १, २, ३, २, ४, १, १
 दगोपीथ- धाय तै १, ५ ७ ६, ९, २, १० ७ १, ३ १ ४, ८ ३ २, १, ६ ३, ३, २ ७ १०, ९, ४ ९ तैआ ५ ३ १, २ ७ ४, १३ ८, १३ १०, ४ गो २ १, १ १ गोपीथ गद
 गोष्ठम् गो १, २ १९
 गोप्नु- सा ऐ ८, १२ १७ ३ दा ७, ३, २ १९ ९ २, ३, १२ तैआ १०, १, १४ -प्तार सा १३, १ दा ३ ६ २, १८ तैआ ६,

२, १, गो १, १, १३, २, २, १८, -प्तारम् ऐ १, २८, दा १, ३, ४, ८, ६, ७, १, ५, तै १, २, ७, १, २०, २४, तैआ १, ९, ६, ३, १४, १, ७, ६, ४, जै १०१, जैउ ३, ६, १, ६, -प्नु दाआ छ, १, -प्नु दा ८, ६, १, १५, २१
 गोष्ठी- प्नी दा ३, २, ४, १९, म १, ६, २८, -प्तीम् दा १३, ४, १, १४
 गोष्प मत्- मान् दाआ छ, १
 गोभिल- ल व. ३, -लव व ३
 √गोवय(=√गोपय) गोवयति ता १६, २, ४, अगोवयन् ता १६, २, ३
 गोधु- धु जैउ ३, २, २, ७
 गोष्ठ(√गुह)- ह्य म १, ७, १
 गौगुलव(←गुगुल)- वेन ता २४, १३, ४
 गौह्वय(←गुहु)- वम् ता १४, ३, १८, १९, आ जैआ १, २४७, -वस्य ता १४, ३, १९
 गौह्वय-व- म् ता १४, ३, १९
 श्गौतम्(←गौतम)- म् दा ३, ३, ४, १९, तै ३, ११, ८, २, तैआ १, १२, ४, -म दा १०, ५, ५, १, ६, १, ४, ११ ५, ३, २, १४, ६, ७, ५ ६ ९, १, ९-१६ तै ३, १०, ९, १३ प १, १, जै ६ जैउ १, १४, ११ गो १, ३, ११॥ -म दा १४, ९ १, ७ तै ३, १०, ९, १२ प १, १, व २, ३ -मम् ता ११, ५, ७ १ १२ ३, १५ आ १, ११२ ३४४, जैआ १ ३५७ -मस्य दा ११ छ, १, ३, ८ ता १२ ३, १६, आ १, १ ३४ ३९, ४५ ३३७, ३५१ जैआ १, १, ३९ ४५ १७३ २५२ २७१ ३५१, ५१२ ५२५ २, १३, १४, गो १ ३, ६॥, -सा

आ २, ४, १०, -माश दा १४, ५, ५, २०, २१, ७, ३, २६, २७, व २, ३, -गाय दा १४, ९, १, ८, -मै जैआ १, ४२, २८५, आ १, ४०
 श्गौतम्- म दा १४, ५, ५, २०, २१, २२, ७, ३, २६, २७ २८, -माव दा १४, ५, ५, २०, २२, ७, ३, २६, २८
 गौतम रूप- पेण प १, १
 श्गौतमी पुत्र- य, -याव दा १४, ९, ४, ३१
 गौतम-भारद्वाज- जौ गो १, २, ८॥
 गोधूम(←गोधुन)- म् दा ७, ७, १, ६, तै. १, ३, ७, २
 गोपत्यु(←गोपति)- स्य म २, ४, ७, -स्यम् दा ६, ५, २, ३-६, तै ३, १२, ५, ३, -स्येन दा २, ३, ४, २७, का १, ४, १, २१, तैआ छ, ११, ५
 गोपवन्(←गोप-वन्)- नम् आ जैआ १, २९
 श्गौपायन(←गोप, वा श्गौप सा ता)- -नस्य जै. ९२ १९०, -ना जै. १९०, -नानाम् ता. १३, १२, ५ जै. १९२
 श्गौपालायन(←गोपाल)- न ऐ ३, ४८
 श्गौपालय- य जै. ७६
 गोपालेय- य ता १२, १३, ११
 गौर- र ऐ ३, ३४, का २, १, २२, तैआ ९, ४, १३ का २, १, २२, तैआ १०, १०, २ -रम् दा ७, ५, ३, ३३, ३ २, ३, -राव् सा २, १, १० ३, १, ७, ८, -रे द ७, ५, २, ३३
 गौरी- री तै २, ४, ६, ११, तैआ १ ९, ४, -री ऐआ १, ५, ३
 गौर-मृग- ना ऐ २, ८, प १, १
 गौरावस्किन्- म् दा ३, ३, ४, १८, तैआ १, १२, ४ प १, १

१ कोष्ठ वर्गतीज्यपाठ । ३ छाम् जैआ मुपा । ॥ गो 'कालि मुपा । ४ 'कदयपस्य'आ मुपा । ५ 'ना 'लेय-द्र

गौरीवित- नम् तां ५, ७, १, ५, ६, ८, २; ९, २, ७-४; ७, १०; ११, ५, १३, १४; १०, १७, १२, ५, १७, १३, ९, १०, १३, ५, १६; ११, १७; १४, ५, २०; ११, २४; १६, ५, २१; ९, १६; १७; १८, ६, १८; १९; जे ७६; १६८, आ १, १०३; १५६; १६८; ३१८; जंआ १, १०३; -तस्य तां ११, १०, १७; १२, ५, १७, १३, ५, १६; ११, १५, १४, ५, २०, ११, २४; १७, ५, २१, जे १६८; -तानि आ १, १५६ -ते आ. १, १५६, १५८; १६७, २८५ जंआ १, १६७, २८३; -तेन ता ५, ७, २, ९, ७, ६; ९, ११, ५, १५, १०, १३, १०-१० १८, ६, २०, जे ७६

गौरीवित- न जे १९७, -तम् ऐ ३, १९, ४, २, ३, जे १७०

गौरीविति- नि. वा १२, ८, ३, ७, ता ११, ५, १४, १२, १३, १०, २५, ७, २, जे ७६, २०३; -ते आ १, ०८३

गौरीविति- नि ऐ ३, १९, जे १७०, १९७

गौरीवीतीय- म् वा २४, १

गौरीगुलीयुत्र- त्र, -त्रात् व ३

गौरीश्वर (←गोश्वर) - ज्ञोआ १, २८

गौश्र- अ वा २३, ५ -अम् वा १६, ९

गौश्रावधि- गि वा २३, ५

गौश्र (←अश्र) - श्र ऐ ६, २० मो २, ६, ९, १

गौश्रक (←गोश्रक) - म् ता १९, ४, ९, जे २०६, आ जंआ १, १२२

गौश्रकाइवसुक- केसा २, १, ७

गौश्रकि- क्ये जे ४, ९, १, १

-कि तां १९, ४, १०; जे ४, ६, ९, १, १, जे २०५

गु (←जु) - प्रा वा ६, ७, ४, ७, ते ३, ७, १२, १, ता १, ८, ९

गुस्तुति- नि. ती. २, ८, ६, २.

गि- मि § जे ४, ८, ३, ४

✓अथ, न्य, प्रमाति ०, ३, ३, ३, ४. प्रमाति वाआ २, १७, प्रमाति ते ३, २, २, ८

प्रथित- म् वा ११, ७, ६, ७

प्रथिय- न्यि वाआ ११, ८, वा १, ३, १, १२, ४, २, ५, १७, का २, २, ४, १३, ते ३, ३, ३, ४, तंआ १०, ३७, १, म ३, ६, २०, -न्यिनि. वा ५, ७, ५, १७, -न्यिम् वाआ ११, ८, १७, ८; वा १, ३, १, १६, २, ५, २, ६, १, १४, ३, ५, ३, ७, ६, १, ७, २, १, ४, का २, २, ४, १३, ते ३, २, २, ८, ३, ३, ६, ३, ७

✓अम्, ✓अह द्र

✓अम्, अने वा १, ६, ४, १९

अने वा ७, ३, वा ७, १, १, ४०, प्रसेव सा २, ३, ११

असयेव वा १२, ४, १, १२

प्रसित, ता- त गो १, १, ३७

-तम् वा ३, ३, २, ८, ८, १, ८

गो १, १, ३७, २, २, १ -ता गो १, १, ३७, -ता गो १, १, ३७

प्रसित्वा वा १, ६, ४, १९

प्रास- म् वा २, ३, ११

✓अ- म्, गृहीते वा ३ ५, २, १ ४, ५, २, ११, ७, ३, २, १७ ४, १, १, २, ९, २, १, १, २, २, १, २, ५, ६

गृह्याति ऐ २, ३७, ३, १, ७०

शा. ३, ८, ५, ७ ७, २, ३ १४, २ वाआ ४, ११, वा १, १, २, १९, २०, ३, ७, ७, ९, १०

११, १२; १४, १५, १६, १८, ८, १, २९, ३, १, ४, १७, ४, १, १४; २, १०, ११, १०, ६, ३, ६, ९, ७, ६, ७, १०, ११, १२, १४, ३, ७, ४, १, ७, ७, १५; १६, ३, १८, ४, ७, ५, १७, १८, २, १, १०, २, १, ३, ९, १६, ३, १, ९; १० ४, २; ७, ३, १, १, ७, १७-१९, २, १-२३, २४; २६, २७, ३, ६, १२, १३, १६, १७, १८, ५, १७, ४, १, १, २; ६, ८, ९, १०, ११, १२, १४, १७, २, १२, ३, ३, ५, ५ १, ७, ३, ४, ९, ९, १३, ६, २, २, ५, ५, ५, १, ७, १०, ११ १२, १६, २, ३, ३, ३, ४, ५, १०, १३, १४, २४, १०, १, १, ५, ३, ५, १२, १६, ४, १, १३, ११, १, ६, ३, ४, २, ३, ६, ५, ९, १, ६, १३, २, ८, ५ १४, १, ४, २, ५, १, १८, का १, ५, १, ३, ३, ७, १, २, ८, ९, १५ ती. १, ४, १, ६, ३, ३, ५, ५, गृह्याति वा १, १, २, १७, २, १, २, ३, ७, ८, ९, १०, १, ३, १, १६, १७, ३, ५, ८, १, २, ९, १, १, १२, ३, ७, १, २, २, ५, १, १, ८, २, ४, ६, १, ८, १२ १४, ७, ५, ३, १, ४, १७, ४, १, ९, १८, ४, ७ ८, ९, ६, ३, १, ४, ८, ३, २०-२३, ४, ७, ९, २, ६, १०, १७, ३, २, ३, २, ७ २८, ३०, ४, २, ५, ४, १, ३, ९, ११, १३, २, ३, २, २, ७, २, ३, ३, ४, ५, ७, ३, १, २, ३, ५, ७, १२, ३, १, ७, १०, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २६, २, ३, ४, ५, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२, ६३, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७, ७८, ७९, ८०, ८१, ८२, ८३, ८४, ८५, ८६, ८७, ८८, ८९, ९०, ९१, ९२, ९३, ९४, ९५, ९६, ९७, ९८, ९९, १००

† 'गोश्वर' इति जंआ सुपा । ‡ 'गोश्र' इति सुपा । § 'गोश्रम्' इति जंआ पा । § 'अभि'

१,२,३,४,५,६,७,८,९,१०, ११,२,३,४,५, ६, १,२,३, ४-५, ९,१६, १९,२,२,१४, १९,२,१; ३,३,३,३,१,१३, ४, ३,४,६-९, ११,१२,१३,१५-२०, २४,४,४, २५, ५,४,२३, २४, ५,१,७,२, १, ८, ४,१, २, १०, १,१,५, ४,१,१,३, ११,५,४,१,६,१०, १२,७,२,१,७,३, १,३, १४,१-१, १६,१३,१,१,४, ३,८,५, ५,०, २३,३,७,८,३,३,३,१४,९,४,१,१, २,१, का १,३,३,९,४,१,३,०,३, १,५,६,१,७,११, २,३,३,३, २, १,२,७,१,३,१,४,४,२,०, ती १,३, ३,२,३,३,४, ४,३,५, ४,३,६,६, ३,२,७,२,६,४,२, ५,१, ५,६, ४,८,२,५,५,५, ६,३,२,३,७,३, ५,२,३,४,६,६,७,८,४,३, तीआ १,२,४,१, २,३, ती ६, १,३, ८,४, १,३,४, १०, १,३,०, ४, ७,७, जै ७,५,१,४,३,१,६,४, ता २,३,९, गो १, ३,१९, २,५,७, गृह्णीत वा छ, ३, १,८, गृह्णीत वा छ, १,२, १६, गृह्णीते वा ३, ९,३,१, ४, २,५, गृह्णीते ती १, २, ३,४, ता ९, ८, ११, १६, गृह्णीति एआ १, २, ४, शा ७, ३, वा १, १, ९, २,५,४,२, छ,४,१,२, ५,३, २,३, ४,२,५,१०, ६,१,१,२, ०,१,४, ३, ११,५,९,०, वा १, ३,२,९, २,१,१, ७,८, ३, १,३,२,६, ती १,८,६,४,३,८,१,७,४, गृह्णीति वा १, १,१,१०, २,७, ८, २,२, ४, ३, २,६, २, ६,३,३, ३,६, ३,२,१, छ, २, ४, १, ३, ३, ३, ५, ४, १,४, १०, ५, ३, ३-७, ९, ११ का २, १, २, ८, २, १, ४, ता २४, १८, २, गो १, ३, १६, गृह्णीति का

२, १, २, १,४, गृह्णाति वा १, १,२, १,७, ४, ९, ३, २, ६, ३, ४,०, १०, छ, २,३, १०, ११-१७, ४,०,३,३,५,१,०, ४-६, ७, ७, ४,१,०, ८, १,१,६,१,५, २,३, ६, ९, ११, ५, ९, ७, १,०, वा २, १, २, १,३, १,४, ३, १,३, ती २, ६, १, ३, ७, ७, ७, ३, २,५,७,७,४,३, १०,८,१, तीआ १,०,२,८, म. १, ६, १८, ७,३, गो २,०,३, गृह्णाति म १, २, १६, गृह्णीम वा छ, ६, ५, १, जम्वत् ऐ ७,१,५, वा २, ५, २, ०, का १,५,१,२, तीआ ०,१,५, १, गो १,०, १,७, जगृह् वा छ, २,१,६, जगृह् ती २, ८,२,५, ती गा २,७,३, ग्रहीष्यति वा १०, ६, शा १, १,०, १,८, ३, ८, ३, १,४, ता २, १, ०, १,४, ग्रहीष्यति वा ८, ४,४,०, ग्रभवत् ऐ छ, १०, गृह्णात् वा छ, ४, ५, १,६,१,७, गृह्णात् तीआ छ,२,६, गृह्णात् वा ६, ५, ०, ०, गृह्णीष्व ती ३, ०, ८,४, गृह्णीष्व वा १, २,१,९, वा २, १,४, गृहाग वा छ,३,३,९,६,५,५, जै ९, गृह्णाति वा १,१,२,१,२,३,९,२, ६ वा २,१,०,१,१, गृह्णात्म वा छ,२,१,६ अगृह्णीत वा छ,५, ३,२,४,३-५, ती ३, ९, १०,१, अगृह्णात् ऐ ६, ३,३, वा २,५, ०,१,०,३, ५,४,५,१,२, का १, ५, १,१, २०, ती २, २, २, २, अगृह्णात् वा २,५,२,१०, छ, ३, ३, ७,९, ७, ५,१,१,६-१९, ८, ४, २, १ का १,५,१,८,२०, ती २, १,१, २, १,३, ५, ता १,३, ५, २,३, १,५, ०, अगृह्णात् ऐ ५, २,५, वा १,१,५,९, ता ६, ५,१, अगृह्णन् वा छ, ३, १,५,

१६, अगृह्णन् वा छ, १,५,१,०, ६,४,१, तीआ ७,१,६, ती २०, १,४, ५, जै १८६, अगृह्णन् ऐ ६,३,५, वा ५, ३,४, ३, १,३,१, २,१, ती ३,८,३,०, गो ०, ६, १,४, गृह्णीत ती ३, ९, १०, १, जै १८६, गृह्णीयात् वा ३,८, ७,३, वा. ३, ४,४,७, छ, ३,३, १०, ५,१,१, ४,२,१०, ६,१,९, ७, १,८, २,४,२,६, १२, ७,३, १,५, १६, ती १, ६,८, ८, गृह्णीयात् वा १, १,०, ५,१,६-८, ३, १,१६, ०, ८, ९, १,५,१,८, ८,१,२,९,९, २, २,१,२,३, ४, ४, १, ६, १,३,३,३, ५, १,३,३, ५, ६, ७, ८, ९, ०, ४, ५, ६, ८, ९, छ, २,३, १,८, ३, १, ५, १,२०, ३, ३, १, १, ५, १, १, १, ३, ५, ८, ४, ६, ७, ८, १, ३, १, ४, ३, ५, ६, ६, ४, ५, ६, ५, ५, ४, २,४, वा १,४,१,३,०,६, १, १, ०, ३, २, ४, १, ३, ती १, ४, ३, ५, ३, ५, ४, ता ९, ९, ६, गो १, ३, २, १, गृह्णीयु तां २०, १,४, ५, २, १, ९, ९, गृह्णीयामात्रे(ग) वा छ, ०, १, ७, अग्रहीव वा छ, ३, १, २, २, २, ३, २, ५, ती १, ८, ५, ०, जै ३, ४, ३, ४, म १, ६, १, ५, गो १, ३, ४, अग्रहीष्टान् ती ३, ६, १, १, अग्रहैष्यत् एआ २, ४, ३, गृह्णीते ऐ २, २, ५ एआ २, ४, ०, वा १, १, ४, ९, २, १, १, ८, २, ०, ६, २, ७, ७, ३, ७, ८, २, २, ४, २, ४, ३, ९, छ, ३, ३, २, ९, २, १, ९, ३, १, १, ४, २, १, ५, २, ५, ३, १, ०, १, १, ५, १, ४, २, १, १, २, ४, ८, १, ३, ६, ९, २, ८, १, १, ६, ७, २, २, ७, ती १, २, ३, ३, गृह्णीते वा छ, १, ५, १, १, १, ६, २, ४, १, २, ४, ४, १, २, ८, १, ३, ३, ती १,

†जगृह्णन् इति बाह्वृच(१०,४७,१.)पाठ । ‡ Wh Gr 904b, 1068 a द्र । 'अग्रहीष्यत्' इति B ।

२,३,२,४,५,३, ३,३,५,५, तां
 ९,९,७,१२,१३,७, २१,९,१०,
 गृह्यते वा. ४, २, १, ४, गृह्यते
 वा ४, २, १, ६, तां. १, २, ३, ४,
 गृह्यन्ते ए २, २०, २०, ३, १,
 शां. ६, ११, वा १, १, २, १९,
 ३, २, ७, ४, १, ७, ६; ८, ९; १२,
 ७, ३, १७-१९ ८, १, १, ९, ३, ४,
 तां १, २, ३, १, ३, १, ७, ३, १, ४,
 १, २, २, ७, ८, ६, गृह्यन्ते वा १,
 ३, १, ७, २, १६, ३, ९, २, ५, ४,
 ४, ८, १४, १२, ७, ३, १, २, तां १,
 २, ७, ३, ४, ३, ७, ३, ३, १, २, ५,
 ४, १, ३, गो. १, ३, १९, गृह्यते
 तां २, ४, ७, १, गृह्यन्ताम् तां
 ५, १, ७, गृह्यन्ताम् वा ४, १,
 ७, ७, अगृह्यन्त वा १०, ५, ३,
 ३-७, ९, गृह्यन्ते तां १, २, ३, १
 ग्राहयति तां १, ३, ५, २, ४, २, २,
 १, ७, अग्राहयते तां १, ६, ४, १
 ग्राहयते तां १, ६, ५, ४
 अजिघृक्ष्व ऐआ २, ४, ३८.
 गृही=भीत-, गृहीत्वा, गृह्णव ,
 गृह्णा=गान, गृह्ण , गृह्णमाण-,
 गद
 प्राह-ह ए २, २५ २६, ३, १,
 ऐआ २, ४, ३, वा १४, ४, १६,
 १ ३, ७, ३०, १, शाआ १२, ६,
 वा. ४, १, १, २, ५, ९ २०, ३, १, २,
 १४, ४, ५, १५, १६ २, २, १-
 २, ३, ३, ५ ७, ३, ५, २ २४ ४, १
 २, ३, ४, ८, ५, ४, ८, ६, ५, १, २,
 ३, ४, ५, ५, १, ३, ४, ४, २, ३, ५,
 ३, ८, १, ३, ३, ४, १०, १, १,
 ५, ४, १, १२, १३, १५, १२,
 ८, २, २५, १४, ६, २, २-९, तां
 २, ३, १, ३, ३, २-५, तां
 ५, १, ७, ता ९, ९, ७, १२, १३,
 ७, जैठ ४, १, १, ७, -हम् ए
 २, ३, ७, २०, २१, ५, २५,
 शाआ २ १७, वा. १, ५, २, १२,

३, ३, २, ७, ४, १, १, १९, २१, २४,
 २, २२, ३, १४, ५, १५, १६, ७,
 ७, ५, १०, ३, १८, ४, २२, ५, १२,
 ३, १, २०, २१, २२, २३, २५, २६,
 ३, ९, १४, १५, १६, १७, ७, ७,
 २३, २४, ४, १, २, ८, १-११, ३,
 ९, ५, ३, २, ३, ४, ३-५, ५, ११,
 ६, १, ४, ५, ६, ४, ३, ५, ५ ७, १,
 ५, १, ३, ४, २, २, १९, २१, ४,
 ४, २५, ८, १, १, ५, ८, २, २, ५, ८,
 ३, ४, १०, ३, ५, १२, १३, ११, ५, ९,
 ४, ६, २, ८, ३, २, ९, १३, ५, २, २, ३,
 ३, ७, तां १, ७, ५, ५, ता ९, ९,
 ६, १२, १३, ३२, २४, १८, २, जै
 १८६, गो. २, ५, ७, -हस्व वा
 ४, १, १, १९, २१; २६, १, ३, ३,
 १५, तां. २, २, १, १, २, १, २, ४,
 ५, -हा ए. ३, १, वा ६, ११,
 ३०, २, वा. ४, १, २, ६-९, ३, ५,
 ४, १३, ५, ९, ३, ५, ७, ९-१२, ६,
 १, १, ५, १, २, ८, १३, ९, ३, २,
 १०, १०, ५, ३, ३-७, ९, ११, ५, ५,
 ११, १२, ८, २, ३४ ३, १३, ९, १,
 ९, ३, ४, १३, ७, १, ३-६, १४, ६,
 २, १, ९, तां १, २, २, ३ ४, ३, १, २,
 ३, १, २, ३, २, ९, ३, ४, १, १, २,
 ८, ५, ३, ६, ४, २, २, ८, ६, जैठ
 ३, १, १, २, -हाणाम् ए ३, ९
 वा ८, १, ३, ३, १२, ८, २, ३५, ९
 १, १० तां १, १, २, ४, १, १ २,
 ३, ८, ६, -हाव वा ८, १ १, ५
 ८, २, २, ५ ८, -हाव ए ५, ३, ४,
 वा १४, २, ४ ३०, २, वा. ३, ९,
 ४, २५, ४, २, १, ३, ० २, ७, ४,
 १३, १९, ५, १ ३, ३, ४ ५, ४ २,
 १२, १३, ५, ४, २, ५ १२, ९, १
 २, ३, ४, ५, ६, ७, ८, ९, १०,
 १३, ६, ५, १, ५, १, २, १, ५, ४, २, ३,
 ९, ३, २, १० १०, ५, ३, ३-७, तां
 १, ४, १, २, २, ३, ८, २, ६, १५, १,
 ३, १०, ५, ५, तां ६, ८, ४, ९, १५

९, ८, २, ११, १६, ९, १५, ज.
 २०, ११, जैठ. ३, १, १, ३,
 ४, ४, ३, ४, गो १, ३, ४,
 -हाम्याम् तां २, ६, ४, ४, ५,
 -हाव वा ८, १, ३, ३, -हे वा ४,
 १, १, ७, ३, १२, -हेण ए २, ३, ७,
 वा ४, ६, ५, ५, १०, १, १, ५, ४, १,
 १३, तां २, १, १, २, १-३, ५,
 ३, ५, -हेषु वा ४, १, २, ३, -है
 ए ३, ९, वा ४, ३, ३, ४, ५, १०,
 ३, ५, ७, तां १, ३, ३, १, २, ६,
 १५, २, गो १, ५, ९, २, ४, -हौ
 वा ४, १, २, ११, १२, २, १, ६,
 ४, १, ३, १, ८, ३, ७, ११, ५, ९, २,
 १२, ९, १, ५, १, १३, २, ११, १,
 गृह-गृहीत- वा वा ४, ६, ५, १
 गृहस्व-म् ए ३, ९, तां १,
 ३, १, २, ४, १, १, २, ७, १, १, २,
 १ ७, ४, १, ८, ६
 गृहपुत्रोडास-शा तां १, ८,
 ६, १
 मही(-हउउ)क्थ-क्थम् ए
 ३, १,
 मृग्य-गानि वा ४, ६, १, १५,
 -गाव वा १४, ५, ४, ७ ८, ९, ७, ३,
 ८ ९, १०, -जैठ वा १४, ५,
 ४ ७ ८, ९, ७, ३, ८, ९, १०
 महीत्व-व वा ४, ६, १, १४,
 १५, ५, ५, ४, २, ३, ता. २१, ९,
 १०
 महीत्वम् ऐआ २, ४, ३, वा २,
 १, २, ११, वा १, १, २, ७, जै
 ५३
 महीत्व-व वा १, १, ४, ८, ३, ३,
 २, ७, ४, २, ३, १८, ३, १, २, १, ५,
 २३ ४, १, ८, ५, ४, १४, वा १, ६,
 १, ९, २, १, ३, १३, -न्तम् वा.
 १, १, २, १८
 प्राह(-प्राह)- हव वा ३, ३, ७
 प्राह- व वा ३, ५, ३, २, ५, ६, १,
 २५

माहि-हवा ती २,५,६,३
 माहु(क→)का-ता ती. ३, २,
 ५,६,६,१

जिघृक्षन्-अद

ग्राम-म वा ४,१,५,७, ६,७,४,
 ९,१०, १२, ४,१, ३, १, १,५,
 १,५ ता ६, ९,२, १८, ५, ८
 -मम् ऐ ७, १, ०, शाआ ४,१
 २, वा ११, ५,१, १३, ती २,५,
 ५,६, ता ६, ८, ११, ९,२, १८,
 ५,८, जै १६, ३० १६८, १८६,
 २०९, मा १,४,१, २, ४, २, १,
 ६, ३,२,४, ५,९, प ७,८, गो
 १,२,३, -मयो वा १३, २,४,
 २,४, ती ३,९,१,२,४, -मस्य
 वा १२,५, १,१७ जैठ १,१२
 १,७, प १,४, -माव तीआ २,
 ११, १, जै १६८, -माय तां
 १८,५,८, -मे वा २,५,२,२५,
 १२,९,२,३, १३,६,२,२०, वा
 १,५,१,२,३, ती १ ६,५,३, २,
 ४,७,७, ६,६, २, तीआ २, १२,
 १,१५,१, जै १६, ३०, १४४,
 १५१, १७२ सा २,१,५ गो
 १२,३, १,२५, -मेण वा ४, १
 ५,२ जै १८६,

ग्राम काम-म ता १७ १० ३
 १८,१ १३ ५ ७ -मस्य वा २
 २, ती २ १ ५, ६ -माय ता
 ६,९,१

ग्राम गेय- वे जै ३०

ग्राम घोव- प, -यम् वै ३७
 ग्राम श्री-गी वा ५, ३ १ ६ ४
 ४ १९, ती २, ७ १८ ५ तीआ
 ५, ४, ९ ता १०, १ ४, १, १
 ९५, -पर्यं वा ५ ३ १, ६, ती
 १, १, ४, ८ ७, ३, ४ -पर्यम् वा
 ५, ४, ४, १८ ती ३ ४, १, ५, १,
 -पर्यं वा ५, ४, ४, १८
 ग्रामणीध्व- ध्याव वा ८, ६,

२, १
 ग्राम-वा-ता ऐ ३, ४, ४, मो २, ४, १०
 ग्राम द्वार-रस्य, -रे वा १, ५, १, १
 ग्राम महि(प→)पी-पी व ७, ७
 ग्राम वर-म् सा ३, ५, ३, ९, ८,
 ग्रामा-(मडअ)-गिन्-गिनता वा १२,
 ५, १, १४
 ग्रामा-(मडअ)-न्त-न्ता वा १३,
 २, ४, २, ४, ती २, ९, १, २, ४
 ग्रामिन्-मी ती २, १, ५, ६
 ग्रामिं गेय-म् म ३
 ग्राम्यु-म्यम् वा ९, १, १, ३, १२,
 ७, २, ९, ३, १९, जै १४४, १६८,
 ता १, ४, ९ -मस्य ता २१,
 ३, ५, -म्या ऐ २, १, ७, ७, ६
 वा. २०, १; वा २, ३, ४, १, ३,
 ८, ४, १६ ८, ४, ३, ११, ९, ३, १,
 २०, ५, २, ८, ११, १, ७, ३, १२, ७,
 ३, १९, १३, ३, २, २, वा १, ४,
 १, १, ती १, ३, ८, १, ६, १०, ४,
 ३, ३, ७, ५, ९, ३, १, ९, २, १२, ६,
 ४, तीआ ३, ११, ११, १२, १२,
 ४, तां २, ७, ८, १४, २, ३, ३, २,
 ६, ८, १२ १४, १९, ५, ११ ६, ३,
 ७, ६, २२, ४, ४, म २, २, १४,
 गो २, १, १७, ३, ९, -म्यागम्
 वा १२, ७, ३, १९, २०, तीआ ५
 २, ११, १३, ता १०, २, ७, जै
 ४५, -म्यागि वा २, २, ३, २,
 ४ ५, १४, ९, ३, २, २, वा १, २,
 ३ २, ३, ४, तीआ ५ २, १३,
 -म्याव जै १६८, -म्याव ऐ २,
 १७ वा २०, १, वा १२, ७, ३,
 १९, १३, २, ४ १, ती १, ६ १०
 ३ ३ ७ ४ १८, ८ १९, २, ९,
 २ १, ३ १, २ तीआ ५ २
 ११ ता २१, ४ १३, २ ३,
 १५ २ -म्येग ऐ ७ ७ वा
 ९ १, १ ३ १२ ७ ३, १९,
 -म्येभ्य ता ६, ८, १२ ७, २, ६

-म्ये वा १३, २, ४, १, २, ४,
 ती १, ७, ७, ३, ३, ९, २, १
 मायन्-मभि वा १, १, ४, ७, ३, ५,
 ४, २, ४, १२, ८, २, १, ४, वा २,
 १, ३, १२, जै ९३, -मस्य वा
 १४, २, २, ३, तीआ ४, १०, ३,
 ७, ८, ७, -यसु वा ३, ९, ३, ३,
 ता ६, ६, १; -वा वा १, १, ४,
 ७, ४, ५, ३, ९, १६, ५, ९, ७, वा २,
 १, ३, १०, १, ४ ती. ३, ७, १३, १,
 तां ९, ९, १३; -नाग शा २९,
 १, वा ३, ५, ४, २४, ९, ३, ३,
 १ ४, ४, ०, ४, ३, ५, १९, १२, ८,
 २, १, ६, १४, २, ३, ३, ती १, ४, ६,
 १, २, ७, १६, ४, ३, ७, ९, २, ता ६,
 ६, १, ९, ९, १३, १४, २१, १०, १७,
 जै १२८, म २, २, १२, -वागम्
 ऐ २, २, १ वा ३, ९, ४, २, ४, २, २,
 ६, ६, १, १ १४, ९, ४, २, ती
 ३, २, ५, ८, -वाणाडव ऐ १,
 २१, -ग्वा ऐ ६, १, २, शा
 १५, १, २९, १, वा ३, ५, ४,
 २, ६, ३, १०, १३, ४, ३, ५, १८,
 ६, ७, ७, ती ३, १०, ९, ५
 ता ६, ६, १, २, ३, ५, -ग्वा वा
 ४, २, १, २, ती ३, ७ १३, १
 माव-म्युत-त वा ४, २, ५, २
 माव स्तुन्-न्त ता २७, ४, ५, १५,
 ३, १८, ४, -त ऐ ७, १, ता १८,
 ९, २०, गो १, ३, १८, -तम्
 वा १२ १ १, ९, गो १, ४, ६,
 -ता गो १, ५, २, ४, -ते वा ४,
 ३, ४, २२
 माव स्तोत्री(य→)या- वा ए
 ६, २, १, वा २९, १
 माह-माहि माहुन् √मह
 मीर्व वा-व आ २, २, ३, ९, -वा ऐ
 १, २, ५, ३, २, ऐआ १, ४, १, वा ३,
 ४, ४, १, ८, ३, ४, ४, ७, ४, २, १,
 तीआ ५ ६, १, जैठ १, १२, १,

इ-पी इति प्रमादपाठ । इएकन पी इति सुपा चिन्त्य ।

८, -वा ऐआ १,४,१,५,२,१,
शा २६, १, शा २, १,२, १६;
३,४,४,१, ५,४,५, ६,१,५,५,
१,२, ४,५, २,६; ६,२,२,९; ७,
५,१,३,५; ८, ६,२,१,१, १०,३,
२,३, १२, २,४, १०, ३, १,६;
तै २, ६,५, ५, तां १६, २,६;
जै ७,५, गो १, ५, २, २, २, ८,
-वाणाम् शा ८, ९, शाआ २,
३, शा ३,४,४, २, -वाण्य शा.८,
७,४,२,१, म २, ५, २, -वायाम्
शा ५, १, ५, १९, -वासु ऐ १, २, ५,
शा. ७, २, १, १, १, १, ८, ४, ३,
तैआ ५, ६, १, जै १६

श्रीधुम्- धम शा ३,४, १४, ५, २९,
८, शा. १, ५, ३, १०, २, १, ३, १,
५, २, ३, ९, ६, १, २, ५, ४, १, ४, ८,
१, १, ८, ३, १, १, ७, १, ८; ५, ३, १०,
१०, ४, ५, २, १, २, ७, ३, २, १, ३,
४, १, २, ६, १, १०, १, १, १, ३, २,
२, २, का १, १, ३, १, ४, ६, २, ३,
६, ७, ६, १, २, तै १, १, २, ७, ४,
१०, १०; ३, १०, ४, १, १, १, १०,
३, ४, तैआ ३, १, २, ३, ४, १, १,
ता ६, १, ८, २, १, १, ५, २, जैउ
१, १, २, १, ३, म २, १, १, १, प
३, १, गो १, ५, १, ५, -धमम् शा
३, ४, २, २, २, शा १, ५, ३, १०,
८, १, १, ८, १, २, ८, २, ३, ३,
जैउ १, ३, २, ७, गो १, १, १, ८,
५, १, ७, -धमस्य शा २, २, ३, ८
का १, २, ३, ६, -धमाव शा १,
५, ३, १०, ८, १, १, ८, -ध्माय
शा १, ३, २, ८, १, ३, ५, १, १, ३,
-ध्मे शा २, १, ३, ५, ७, १, ३,
४, १, २, ५, ४, ७, का १, १, ३,
४, २, तै १, १, २, ७, ४, १०, १०,

जै ५, ९; -ध्मेऽहर शा. २, ०, ३,
७, -ध्मेण तै २, ६, १, ८, १;
तैआ १, ३, ३
श्रीधुम्-धेमन्तु- -ध्मायाम् शा १,
५, ३, १, १, १, २
ध्रेऽम- -ध्मायाम् ऐ ४, २, ६, -ध्मे
शा १०, २, ५, १०; -ध्मी शा
४, ३, १, १, ५, ८, २, १, १, ६,
५, २, १, ४, ६, १, १, ७, तैआ
७, ६, ६.
ध्रेऽमी- -ध्मी शा ८, १, १, ८
ध्रि(←ध्रीया)- -ध्मी शाआ २, ३
√ध्रे, ग्लायति शा २, ३, ३, ४, ग्लाय
यति शा २, ३, ३, ४, ग्लायाम
शा २, ५, १, ६, ४, जग्नौ का २,
२, ३, ८, अग्लायव जैउ ३, २,
५, ३, ग्लायव शा ३, ८, ५, १०,
ग्लायव शा ४, १, ४
ग्लानु- -न शा १, २, ५, ८
ग्लानु- -व ता २, ५, १, ५, ३, प १, ४,
गो १, १, ३, १, -वमू तै ३, ४,
१, ४, १, ७
ग्लौ- -ग्लौव ऐ १, ७, ५

घ

घा ऐ १, २, २, ५, १, ३ ऐआ ५, २,
३, ४, शा २, ३, ७, शा १, ३, ४,
२, १०, तै २, ४, ५, ७, ८, ६, १
३, ७, १, ३, ४, तैआ ४ १, १, ७,
ता. १, २, ४, ३, १, ४, १, जै ८, ५,
सा १, ७, ७, ३, १, ९, २, ६, ६, ५
गो २, ४, ३
ध्वसु- -ध्वसु तैआ २, ४, १
ध्रि(√ध्र)- -ध्रि ऐ. १, २, २, शा १, ४,
१, ४, १, १, २, २, ४, २, १, ४, १, ८,
२, ३, तैआ ४, ७, ३, ४, १०, ५, १, १,
८, २, ०, २, ७, ५, ३, ६, ७, १, ८,

१, २, १, १, ७, १०; -ध्रि तैआ ४,
६, २, १, १, १, २, ४, -ध्रि ऐ १,
२, २, शा २, १, १, शा १, २, २, ७, ७,
१, १, १, २, ३, १, ४, ७, १, १, १, १,
६, २, ७, १, १, १, १०, ३, १,
४, १, २, १, १०, २, १, ३, १, ४,
१, ७, ३, १, ३, १, ३, ३, २, १, का २,
२, १, ६, तै १, १, ८, ३, ५, ५, २,
२, १, ३, २, ६, १, २, १, ३, २, ३, १,
२, ८, ४, ७, ९, ४, तैआ १, ८,
८, ४, ५, २, ६, २, १, ७, १, २, १, १,
५, ५, ३, १०, ५, १, १, १, ७, गो
१, १, १, ३, २, २, ६, ३, -ध्रि ऐ १,
१, ८, २, १, १, शा १, २, ३, ७, ७, १, १,
९, २, ३, ९, १, ४, १, ३, ७, ७, १,
७ २, २, ०, २, ५, का २, २, १, ६,
तैआ ३, १, १, १, ४, ४, २, १, ५, १,
८, २, ४, ९, २, ३, ५, ४, १, ७, ३,
६, ८, २, १, गो २, ३, ६, ७, -ध्रि
ऐ १, ७, २, शा १, ३, ७, २, १, ५, १, ६,
तैआ ४, ९, ७, ५, १, ५, ४, १, २,
१, १, २, जैआ २, ५, १, १, १, ८, ३, ३,
-ध्रि शा १, ४, २, १, १, ०, २, १, ३,
तैआ ४, ८, २, ५, ७, ३, -ध्रि
ता २०, १, ५, ७, -ध्रि तै ३, २,
७, ६, -ध्रि गो २, २, ६, -ध्रि
शा १, १, ६, २, ७

धर्म-सु, -ध्रि नू आ २, ९, ५, ११,
-ध्रि ऐ १, २, १
धर्म-सु- -ध्रि तैआ ५, १, ७
धर्म-सु- -ध्रि तै २, १, १, १
धर्म-सु(ध्रि)वा- -ध्रि शा ४, ५,
५, ४, १, ४, २, १, १, ५, २, १, ३, ३,
-ध्रि तै २, ४, ७, ८
धर्म-सु(१वा)- -ध्रि तैआ ५, ८, ८,
-ध्रि तैआ ४, ९, ३, ७, ८, ४, ३,
-ध्रि तैआ ४, १०, ३, ७, ८, ८

० क्विपि मन्वर्थायो व' इति भा । १ 'घा' इति सद्विहाया दीर्घत्वात् साधु । पा ६, २, १, ३, ३ प्र । १ 'अव' इति कालि सुपा
चिन्त्य । २ 'मै' ४, १, ४, १, ७, तु 'धनेन' इति पठति । अनुधनेन मद्र । ३ 'हन्तेर(प)प्रयथेन 'अ घण वत्' (तु पा ३,
३, ७, ९) गिद्ध रूपम् । वस्तुतो णत्वमुपा अलक्षण । ४ 'धर्मोचाम्' इति आ सुपा । ५ 'धर्मतन्' इति आ सुपा ।
॥ 'धर्मस्य तन्' इति जेआ सुपा ।

धर्म पावन-वस्य श १४,२,२,३५
 धर्म-रोचन-स् आ २, २४, ९१
 धर्म व्रत-से जैआ २,९, १६
 धर्म-सूक्-द्वि तै २,६, १६, २.
 धर्म स्वेद-द्वेभि तै २,८, ५, २
 धर्मो(मंडउ)-च्छिष्ट-स् श १४,
 २, २, ४२
 धर्मो(पडउ)-कई-स्कायतैआ १०,
 ५९, १
 ✓धस्, जह्नु ईं शा ५, ३, श २,
 ५, २, १, का १, ५, १, १, गो २,
 १, २१, धस्नाम् तै. ३, ६, ११,
 १, भवस्न श १०, ६, १, १०,
 अक्षत् श २, ६, १, ३८; का १, ६,
 १, २५, तै १, ६, ९, ९, २, ६, ३,
 २, १५, २, सा १, ४, २०; म २
 ३, १७, क्षम् श ११, ५, १, ९
 जिघरत्सन्ति श १, ९, २, १२
 धस्वर-रान् म २, ५, १
 धाम-स् श ६, ६, ३, ८, तै १,
 ६, ३, १०, ५, ४, ५
 धामेऽभञ्ज-झाणाम् तै ३, ६,
 ११, २ जग्ध-, जग्धा, जग्धत्-,
 जक्षिवस्, अद्र
 धानुक्(✓हन्)-स् श १३ २, ९,
 ६, ७, तै १, ४, ४, ७, २, १, १ ३
 ३, ७, २, ६ ता ७, ९ १८ -कम्
 तै ३, ९, ७, ४, गो २, १, ३
 धुग दग्ध-ग्ध प ४, ४
 धुगि-गि श ११, ४, २ १४
 ✓धुप धोपव तै ३, २, २, २
 धोप-प ऐआ २ २ ४, ५,
 १, ५, श १४, ८, १०, १ ता
 ७, ८, ९ १०, ११-१३ १३, ४
 १, जै ३७, १८२, १८६, म
 १, १, १३, -पम् श ९, ५, १, २
 ८, १४, ८, १०, १ जै १४३ -पा
 एआ २, २, २ श १९, ३ तै
 २, ७, १६, ३, तां ७, ८, १५, जै

१८२, -पान् जै १८२, -पाय
 तै ३, ४, १३, १, -वेग तै ३, ७,
 ९, १; ता १, २, ५, जैउ १, ४,
 ४, ९, -पै ता ७, ८, १४
 धोपिन्-धी शा १७, ३, जै १८०,
 -धीऽइव प २, २
 धोधिगी-गी जैउ १, १२, ३,
 ३, -गी जै १८२, -गीम्ऽइक
 प २, २, २
 धोष्-ष् ऐआ ३, २, ४, शाआ
 ८, ७
 ✓धृ अिवा 'ओरेऽअव-इत्यन प णि द्र
 धृष्टं श १४, १, १, १०
 धृण(✓धृष्)-गेन तै २, ८, ७, ३
 धृगि-गि श १३, ८, ३, ५, तै
 ३, १०, ९, १३, तैआ ६, ७, ३, ९,
 २, १०, १५, १, -गिम् श ३, १,
 २, १४, १५, -जे तै २, ४,
 ४, ६
 धृत-तम् ऐ १, १, ३, २२, ४, ७,
 ८, ८, २०, शा १, २, ७, २, १६,
 ५, २०, ४, २१, ३, ४, २२, ५,
 श १, ८, १, ७, ९, २६, ३, १, ३,
 ८, ३, ३, २, ६, ३, १५, ४, ३, ८, ३,
 ३२, ४, ४, ५, १२, ५, १, १६, ५,
 ३, ४, २०, ६, १, २, ३, ०, ६, २, १३,
 १५, १६, ३, ५, ६, ७, ४, १, ४१,
 ५, १, ३, २, ३, ४, ९, २, १, ११,
 १२, २ ३ ३, ४, ११, ५, ७, ५, १२, २,
 ८, २, १५, १३, ८, ४, ९, १४, ४, ३,
 ४, ९, ४, २, ५, तै १, १, ९, ६, २,
 १, ११, ४, २, १, २, १, २, २, २,
 ९, ७, ४, ३, १०, ६, ११, १, २, ३,
 ४, ५, ६, ७, ८, १०, ७, ३, ३, ८,
 २, १, ८, १०, ९, ९, ३, ३, ४, १, ७,
 ४, १५, ९, ६, ९, १२, ५, ११, तैआ
 १, ७, ४, २, ५, १, ८, १, ३, ११, ८,
 ६ ३, २, ६, १, १०, १०, २, ३, ता
 १३, १, ५, १, १२, १५, १८, २, ६, जै

८४, १४३, सा २, २, ३, ३, १,
 ८, ४, ३, १, ६, म २, ३, १५, ६,
 १५; गो १, २, १५; २०, २, २,
 ४; -तस्य ऐ २, १२, सा
 १६, ५, श ३, ८, २, ३; ४, ४, २,
 ४, ६, ७, ५, २, ११, ९, २, १, १४,
 ५, १, ५, ०, ११, ५, १, १०, १४, ५,
 ३, ३, तै १, ३, ९, २, ४, ५, १, २,
 ३, ६, ७, १, २, ७, ५, ३, ६, ११;
 तैआ २, १०, १, ६, १२, १, १०,
 १०, ०, म १, ५, ६; -ताव
 शाआ १२, २, ७, ८, श ५, ४,
 ३, १९, -तै ऐ १, १, श ६,
 ६, १, ११, २, १३, ९, २, २, ३, ७,
 तै १, १, ६, ६, तैआ १०, १०,
 २, -तेन ऐ १, २६, २, २३,
 ५, २, ८, २०, सा १६, ५, २०,
 ४, २१, ३, ४, श १, ४, १, २५,
 ९, २, ३१, २, १, ४, ५, २, २, १९,
 ३, १, २, ११, ६, १, २, १; ८, १, ५,
 २, १६, ६, ३, ३, १९, ६, ४, १२,
 ७, २, २, १०, ३, ८, ४, १, ४१,
 ५, १, ३, ९, २, १, ११, १३,
 ३, ४, २, ४, ४, ४, ४, ३, ११, ५, १,
 १४, ७, ७, १२, ५, २, ७, १४, ९, ३,
 २२, का १, १, ४, ४, २, २, १४,
 तै १, २, १, १०, १२, २, ४, ३, ३,
 ५, ६, ७, ५, ५, २, ४, ६, ७, ६, ८, ४,
 १६, २, ७, ३, ३, १५, ६, १७, १, ३,
 ८, ४, ६, ६, ७, ७, ९, ३, ५, २, १,
 ६, ३, ४, ७, ५, १०, ११, १३, ३,
 ११, ५, १, १८, ३, २, तैआ २, ६,
 २, १०, १०, २, सा ३, ४, १०,
 गो १, २, १५, -तै श ६, ८, १,
 ६, तै १, २, १, १०, ११, २,
 ७, १२, ३, ८, ६, ७
 धृत कीर्ति-तीं श १, ४, १, १३,
 १९,
 धृत-कुम्भ-स् श ५, ४, ३, १९

† धर्मस्य रोचनम् इति जैआ मुपा । ‡ कयो इति मुपा गद्र । † चक्षु इति आन मुपा. विन्त्य । † पा मुप्रय-
 छति । वा प्रप्रयच्छेत् इति आन मुपा विन्त्यौ । † धृष्ट इति धान्द्रानुक्ति । † प्रोतेआ अद्र । † द्विती, † भरणे ।

घृत-कुल्या-

घृत-कुल्या- -ल्या श ११, ५,
६,४-८
घृत-कौशिक- -क श १४,५,५,
२१,७,३,२७, -काव श १४,३,
५,२१,७,३,२७
घृत-द्रोण- -म् सा ३,६,७
घृत-निर्मिञ्ज- -कृ,ग् शा २२,९,
तै १,२,१,११,३,६,१,२ १३,१
घृत-पदी(←पद,वा पाद्)- -दी
श ८,१,२६, तै ३,५,८,२
१३,२, -दीम् तै ३,७,५,६
घृत-पावन्- -वान श ३,८,३,
३२
घृत-पू- -प्व श ३,१,२,११
घृत-पृष्- चा ऐ ५,२
घृत-प्रतीक,का- -क श १३,८,
४,९, तै १,२,१, ११, तैआ २,
५,१, -कम् तै १, २, १, १२
-का तै १, २, १, २७, ३, ७,६,
४ ५ ७,१४
घृत-सु- -य तै १, २, १, ११
-या तै २,६,८,४
घृत-भाजन- -ना श ६,६,१,११
घृत-भाग- -गा तैआ ६, ८,१
घृत-मधु-लिप्त- -म् सा २,६,३,
३,१,१३
घृत-या(ज्य→)ज्या- -ज्या ऐ ३,
३०
घृत-योनि- -नि श १३, ८,४,
९, तै १,२,१,११, ३, ७,५,२
तैआ २,५,१, -निम् तै १,२,
१,१२, -नै श ३, ६,३, १५,
४,३, ४,५,१,१६
घृत-व- -व्व श ९,३,२०,४
२१, ३, ४, २२, ५, २३, १,
श १,४,१,२०, ३,३,१,४, तै २,
५,४,६, ३,७,२,४, तैआ ३,११,
१३,६,५,१ म २,२,१४, -यन्त
ऐ ३,१२, श १२,८,२,१५, तै
३, ६,७,१ -यन्तम् ऐ १,२,८

तै २,८,२, २, -वन्ति तै २,५,
८,३, -वान् तै ३,७,२,७,५,३,
तैआ ६,८,१
घृत-वती- -ती श २१,३ २२,५
श ८,२,१,५,७,१५, तै २,४,३,
२, ५,४,१, -ती तै २,४,७,१०,
५ ५,५ -तीभि श २, १,४,
५, ११, ५,१,१४, का १, १,४,
४, तै १ १,९,५, -तीम् श १,
५,३,१, तै ३,५,४,१
घृत-वती-द्वितीय- -म् सा १, ७,
११,८,१
घृत-वर्तनि- -नि तै २, ८,७,७
घृत-व्रत- -त ता १८,२ ५
घृत-श्नु(=श्नु)व- -व जै ८४,
-त ऐ २, १२, श ९, १, २,
१८, तै १, ४, ८,५,३,६,७,२,
ता ९,१,१७, जै ८४, -ता, -ते
जै ८४
घृत-श्नु(=श्नु)बि(त्स्नि)घन-
-न्म् ता १३,११,१८, जै ८७,
आ जैआ १,१६५, -नेन ता ९,
१,१७
घृत-श्री- श्रियम् श १२,४,४,२
तै २,६,७,५ -श्रिया ऐ ५,२
घृत-सुव- -इम् श. ७, १, २,५
तै १,३,९,२
घृत-स्नोक्- -का ऽद्व श १, ६,
३,५ ५,५,४,६
घृत-स्नु- -स्नुव तै २,४,३,१०,
-स्नो श १,४,१,१३, १९
घृतात्(=अन्व)- -न्सा सा ३,
३,२ -त्तानाम् सा १,८,१३-१५
३,६,८ ९, -त्तानि सा १,८,९
घृतावि(=अन्व)- -वे गा तैआ
१,७८
घृताची- -ची एआ १,१, ४,
श १, ३, ४, १४, ४, १,
१०,२१,८,३,२७, ८, ६ १,१९,
तै २, ४,८,६ ८,३,० ३,१,६

१०, ११, -ची श ९, २, ३,
१७, तै १, २, १, १०, -चीनाम्
तै ३, ७,६, १०, -चीम् एआ
१,१,४, -च्या तै ३,५,२,१
घृता-वृष्- -घा ऐ ५,२
घृता(=तऽआ) मुक्ति- -ति तै २,
४,३,८,८,६
घृता(=तऽआ)-हवन- -न श १,
४,२,९, तै ३,५,३,१
घृता(=तऽआ)-हुति- -तय तैआ
२,९,१ -तिभि तैआ २,१०,१,
-तिम् श २, २,४,४,५, का १,
२,४,३,४
घृतो(=तऽउ)-तर- -रा प ५,२
घृती(=तऽओ)दन- -ने शाआ
१२,८
घृ(य→)व्या- -व्या श ३, ६,
३,१९, ४,४,२,७
घो,रा(=पुर)- -र श १६,७,३०,
६ -रम् श ९,३,१,१२, तै २,४,
२,२, म १,७,२, -रय गो २,४,
३, -रा श ७,२,१,११, गो १,२,
१९, -रा शा १,१, ५, २, श
१२, ७,३,२०, तै १, १, ७,३,
८,६, तैआ ४, २२, १, २३,१,
गो २, १,२०, -रागि म १,३,
६, -रात् गो १, २, १८, -रात्
म २,५,१-५, -राय तै १, ३,
१०,८, म २, ३, ९, -रै श ७,
२,१,११,११,५,१,६, १२,८,३,
११, गो १, २, २१, ७, १०,
-रेय तैआ ४, ३८, १, -रेय
तैआ १०,४५,१
घोर-सम्- -मा ए ३,३३
घो,र-ता- -रा श ९, १, १, २०,
-रेय: तैआ १०,४५,१
घोर-सर्वो- -दी, -दीम् ऐ ३,४
घोरसर्वो-सम्- -म सां १,१
घोप,घोविद्,घोष्,=घुष्
घुष्(=द्व) -ने ऐ ६,२७ -म् तै

†'घृतस्नो' इति वाचि मुया स्वरधिन्य वु =का ५,२६,२। ‡'स्नु' इति मुया । § महिगा-दीर्घ ।

२,८,३,३; -न् ए १,२५, दा
५,४,४,५, तां १७,१,९; -न्तम्
तै २,४,४,३

प्रती-ती सं १, ६, २८

घंस्(√घ्)-म् तै २,८,५ ८०

√घ्रा(→जिघ्र), जिघ्रति दा १४,४,१,

४,५,१,२४; ३, १५, जिघ्रति दा

१४,५,४, १५, ६, २, ७, १, २४,

२, ३, ३, १७, जैड १, १८, ५, ५, २,

२, १, ९, अजिघ्रत ता २०, ४, ५,

जिघ्रत दा १४, ७, १, २४, ३, १७,

जिघ्रत दा १४, ५, ४, १६; ७, ३,

२४, २५.

घ्राण-ग दाआ ५, ५ -गम् गो

१, १, १८; -णात् दा. १४, ७, १,

२४, ३, १७, -णेन दाआ ३, ७

घ्रातृत्व-म् दा १४, ७, १, २४, ३,

१७.

घ्रातृ-तारम् दाआ ५, ८, -तु दा

१४, ७, १, २४, ३, १७ जिघ्रत-अद्र

घ्राँ तैआ ५, १, ५, १.

— ० —

ङ

— ० —

च

च ए १, १, २, ३, ३, ३, ३, ३, ३, ३,

३, ४, ३, ३, ३, ३, ३, ३, ३, ३, ३,

३, ३, ३, ३, ३, ३, ३, ३, ३, ३, ३,

४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३,

१४, १५, १६, १७, १८, १९, २०, २१,

२२, २३, २४, २५, २६, २७, २८, २९,

३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७,

३८, ३९, ४०, ४१, ४२, ४३, ४४, ४५,

४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३,

५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१,

६२, ६३, ६४, ६५, ६६, ६७, ६८, ६९,

७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७,

७८, ७९, ८०, ८१, ८२, ८३, ८४, ८५,

८६, ८७, ८८, ८९, ९०, ९१, ९२, ९३,

आ जीआ १, १, २; ३, ५, ९; १०,
गा १, १, ८, ११, १२; १३; १७,
रा २, ३, ५, म १, १, ६; ७, १२;
२, १; य १, ३, ३, ३, ३, २, २,
८, ३, ६, ५ १, १; २, गो १,
१, २, ५.

चंभमा(√चह्)-नाय तैआ ३,
१५, १.

चक्री-वत्(√चह्)-त् दां २२, ३^१

चहृष्टम्-ष्टयान् तां २१, १, ८; २२,

१४, २, -ष्टयाम् जै ३६, -कुवः

दाआ ५, १, जै ११९, -तुय ए

७, ३, ४, ८, २, ३, दा २, ५, २, ८, वा

१, ५, १, ६; जैड ३, ४, ३, ४

चक्र-मम् दा ६, ८, १, १; तै १,

४, ४, १०; तैआ. ३, ११, ८, ९,

जै ८६, गा १, ७, १२, ३, ५,

२; य १, ४; -का †, -क्राणाम्

दा ९, ४. -क्राणि दा ५, ४,

३, १६, तै ३, ७, ७, १४,

-क्राम्याम् ता २५, २, ४; जै

१५०, -क्रे ए ५, ३०, दा. १२,

२, २, ३, ता २०, १३, २, २५,

१, ५, सा ३, ६, ४, गो १, ४,

२०, -क्रेग दा ६, ८, १, १, १,

-क्री जैड १, ६, १, ३

चक्र-तुपट्ट-ण्डाय तैआ १०,

१, ५

चक्र पाणि-णये प ५, १०.

चक्र-पिशाग-गौ ता २७, १५, ३

चक्र वत्-ती जै १५६

चक्रवाक-कौ जै १५०

चक्राच छ? -क्री? जै १६८

चक्रिय, या-न्या तै २, ४, ५, २

-यागाम् ए १ १४

च(क-→)क्री वत्-वत् दा १८,

४ ता २५, १० ५^१ -वता ता

१६, १५, ४; २०, १३, २, २५,
१, ६; -वात् तां १६, १५, ४
√चक्षु, चक्षते दाआ १, ७, तैआ
१, ५, २, तां १०, ३, २;
चक्षतयाम् दा ७, ४, १,
१५^१.

चक्षम्-क्ष-जै ११७-क्षसा दां
२५, २, ५; ११, दाआ १,
२; तै २, ८, २, ६; ७, ३; -क्षते

ए ४, ९; दा ३, ३, ४, २४ तै

१, ५, २, ३; ३, ७, १३, ४, तैआ

४, ८, ४; १०, १, १२.

चक्षु-क्षो तैआ ३, १२, ६

चक्षुम्-क्षु ए १, ६, २, ६; २६,

२७, ३०, ४०, ३, २, १९, ६,

२४, २८, एआ १, ३, ८, १, २,

४, ५ ७, ८, ३, ४, १, २, ३, १, २,

२, १, ३, ५, १, ७, ३, २, दां २, ७,

३, ५, ७, ३, ४, ६, ८, ६, १३, ५, ३

१६, ५, १७, ७, २०, ४, २५, २,

३, २६, ८, २७, ६, २९, १, दाआ

१, ३, ८, ४, १, २, ३, ४, १३, १४,

१५, ७, २, ३, ४-७, ६, २०,

७, १, ४, ५, ८, ४, ९, १, २, ४, १०,

४, १, १, २, ६, दा १, १, ३, २, १,

२, १, २, १; ३, १, २, ७, ४, ३, ७, ५,

१, २०, ६, ३, ४०, ८, ३, १, ९, ९, २,

१७, ३, १, ३, १०, १५, २, १, ३, ३,

२३, ३, ४, ८, ७, १, १८, ८, २, ६,

९, ९, ४, ७, ४, २, १, २६, ३, ४,

१०, ५, २, १, ४, ६, २, १, ५, ३, १,

११ ७, २, ६, ७, १, २, १, ७ १३,

५, २, २७, ५४ ८, १, २, १, २, ३^१

२, ३, ३, ९, २, २, ५ २, ३, २८^१

३, १, ६, १०, १, ३, ४ ३, १, १, ३^१

३, २, ६, ७, ५ ७, ४, ५, २ ५, ३,

६, ७, ६, १, ८, ४, १, ११, ५, ६,

० परिघुप्त इति मुपा, विवरण पत्र । † घृह् इत्यत्र टि ड्र । ‡ लिङ्गुपलक्षणपरक रूपम् । -वत्
दस्यस्थाने 'वत्' इति Miv इत्यस्य क्लिष्टरूपानम् । † -मैस १, २ ९ 'चना आववृत्तत इति पाठे 'चका' इत्येव
से रूप स्थान् । य-मैस पपा तु 'चका । आववृत्तत' इत्याह लटिभ्यस्तम । † 'चक्रिय' √चा' सा । ‡ मुम-वीथ्य इति
चिद । ॥ अ १०, ९०, १३ । भा तु पक्षान्तरे 'चभुष' इत्यस्यैव वर्णविनारमाह ।

३,१,०, ८,३,१०,५,६, १०,३,
 ४,१०,७,२,४,८,२,२५; २६;
 १३, ३,८,४,४,०,३ १४,१,३,
 १६,३,१,२,१,५,०,५,२,४,१,५,
 १७, २,१,७; ३,१,३,२,३,१, ४,
 २, ५, १, १८, ३, ७, ४, ११,
 ६, १, ६, २,५, १३; ७, २३,
 ९, ११-१८; २१, १०, ८, ९,
 ७,२,२१, ३,१२, ८,१५,५, ९,
 १,१५, ०,३,९, १४, का २,१,
 २,१५,४,१९, तै १,१,१,३,४,
 ४,२,५, ५,७,२, ८,१, ७,२,१,
 १२,५,७,१, २,१,५,९, ४,३,२,
 ५,१,३, ६,५, ८,३, ४,६,४,४,
 ५,४,१४,१८,७,३; ३,३,५, ०,
 ९,५,४,१८,१,६,६,२, ७,९,३,
 १०,५,१,८,३,तैआ १,६,१,७,६,
 २,५,३,१,३,१, ३,४,१, ४,२,५
 ४,२,३,५,८,१०,६,१,४,७,३,
 ७,७,१,९,९,१,१, १०,१४,१,६,४,
 १, ता. १, ५,१९,१०,७, ५, ९,
 ११,६,४,७,७,७,१५, १०,५,
 ५, २०, १६,७, २२, ९,४, जै
 १४, जैउ १,२,३,१, ३,३,५,८,
 ०,१, ९,१,८, ११,२,१, १२,२,
 ८,५,५,१३,१,४,१४,४, १,१५,
 ०,८,२,१,१,१,२,३,३,१,७,४,
 १,१०,२,४,१२,५,३,४,८,८, ३,
 १,२,७,४,३,५,८,५, ४,७,१,
 १०,१,१-३, ११, ३,६, ४,१,
 ५,१, आ २,५, ७,८, म १,
 ६,३,४,७,९, प १,३,२,१,२,
 ३,६,८,४,७, मो १,१,३,१, २,
 ११, १०, २,१, ३,१४,२,०,४,
 ३,५,८,१५,१८,२,१,२,२,१४,
 ३,३,४,११,५,४,६,८, -क्षुष्पांम्
 वा ४,५,६,२, ११, १,६,२९,७,
 ४,२, -शुष एआ २, १,७,४,

१,३,२,५; ७,३,०, वा. ४,०,१,
 ११,७,५,२,६; ८, १, २,२, ९,
 ७,१,४,५ १०,३,१,३, ५,३,६,
 १४, ६, ७, २३; ७, २, २, १,
 तै १, ५,४,२, ७,१, २,१,६,२,
 ३,४,०,१, तैआ ४,११,३,७,३,
 ७, जै ०८,९५, ००९, जैउ. १,
 १६,२,१०, ३,१,३,१५, ४,१०,
 १,२; म १, ७, १४, -शुषा ए
 १,८,२,४,०, ३,३, ८,६, ऐआ
 १,७,४,३,३, सा. २, ७, ६,
 १४,७,३,४, १०,५, शाआ ३,
 ७,४,१३,१४, ५,२,४,६; ९,३,
 ५,६, वा १,३,१,१९,४,३,१,७,
 ६,३,३,८, ११,१२, १०, ३, ३,
 ८,१,७,५,२,१५, ३,६, १३,३,
 ८,४, १४,४,२,३१,६,१,६,२,
 ५,९,२,१,१०,९,९,२,३,८-१२,
 वा २,२,४, १६, तै २, ४,२,
 १, ५,१,३, ८,९,३, ३,१,३,२,
 २,४,५, ३,५,२, ७,१३,३, १४,
 १, तैआ ४, २,३,३८,१, ५,३,
 ७, १०,१,३, ता १, ५,३, १०,
 ५,५, जैउ १, १३,१,५, १८,५,
 ३, २,१,१,८,९, १०, २,१,७,
 ४,१,९,१०, ११, ३,१,१,१६,
 ३,१,४, ४,८,२,३, १०,१,७,११,
 ५,५, म २, ५, १२, प २, ८,
 मो १,२,११, ३, २१, २,१,२,
 -शुषि वाआ १०, १, ११, १,
 ५,६, वा ३ १,३,१२, ७,५,२,
 ५४, १४, ४,१,५, ६,७, २३ २,
 २१, तै ३, १०,८,५ तैआ २,
 ६,२, जैउ १, ८,३,२,४, ११,
 २,३,१४,२,१०, ४,७,१,६,११,
 ३,१३, प २,६, मो १,२,२२
 ३,१४, -क्षुषी ए १,८, २, २,७,
 ३,३,३,१९,४,२३, ऐआ २,३,

८, सा. १६,४,५, वा १, ६, ३,
 ३८,३९,४०,४१; ४, ३, १,१,
 २,१९,०,१,०,४,२,५, २६,२८,
 ३०,७,१,३,७, ५, ३,१२, १०,
 ६,१, ११, ११, १,६,२,९, २,६,
 ४,७,४,२, १२,९,१,५,९, १३,
 ४,४,७, १४,२,१,५, २,२,५,२,
 तै १,६,६,६,९,३, तैआ १,३,४,
 ४,२,२,११, १, ता १०, ४,२,
 १८,९,१०, प २,२,गो.१,१,११,
 ३,१६,५, २,५, -शुषे श १, ३,
 १,१९,२१, १४, ३,२,१,७,९,३,
 ४, का २, १,४,१८, १९, तैआ
 ४, ५,१, १५, १, ता. १, ३, ९;
 १०, ७, ६,४, ७, सा ३, ८,२
 -शुषो श. ४, २,१, १९, २१,
 -शुषि ए. ०,३,२, श ८, १, २,
 ३, जैउ ४, १०, १, ७, आ २,
 ९,७, जैआ २,१९,१, प ४,७
 चक्षुरपेत-त्त वाआ ५,३
 चक्षुर्दा- दा श ३,१,३,१५
 चक्षुर्निमित्त(-सूदिन्/मा)- ते
 तै १,१,४,१,२
 चक्षुर्भूत- त श ८,१,३,६,७
 चक्षुर्मय-य एआ ३,२,१-३,
 शाआ ८,१,२,५ श १४,७,२,६,
 जैउ १,९,१,७, -यम् ऐआ ३,
 २, १-३, शाआ ८, १, २, ५,
 वा १०,५, ३, ६, -यान्, -येषु
 वा १०,५,३,६
 चक्षुर्लोक-क श १४, ६, १,
 ११,१२,१३-१८
 चक्षुर्दिवत्(-सू/चि)- श्रित,
 -दिवत्सु वा १०,५,३,६
 चक्षुष्ट(-सू/सिम्)(श) १३,४,
 ४,७,१४,७,२,३
 चक्षुष्पति-ति तैआ ७, ६, २
 चक्षुष्पा- एषा ए २,२,७, वा

† Bw प्रथ पदैक तच्चि त्यम् । 'चक्षु' लोके 'इति लक्षणांश्चित पपा सम्भाव्यते। समान एव स्थले च (३, ९, १२, १५) 'अग्नि लोक । हृदय लोक' इति पाठमन्त्रावादानां प्रथमेव स्याताम् । यत्ता. इत्यनेन 'चक्षुषा लोकयति' इति विग्रह कुर्वतेक पदमिदं तन्न लक्षणांश्चितं स्वरसैवम्यात् ।

१६, ५, वा. १, ८, ३, १९, ९, २,
 १५, तै. ३, ३, ९, ५
 पुत्रुम्नत्- -म्नते वा १३, ८, ३,
 ५; तै ३, ७, १४, ५; तैआ ३,
 १५, २, ६, ७, ३, म १, १, १५,
 -म्नति ऐ २, ३२, -म्नान् ऐ
 ३, १९; शां ३, ५, वा १, ६, ३,
 ४१, १०, ३, ३, ०, १४, १, ३, २१
 चतुष्मती- -ती, -तीम् ऐ ४,
 २३, -स्या ऐ ४, २३^३
 चुण्डातक- -म्न वा ५, २, १, ८^३
 ✓चव, चातयत तै ३, ७, ९, १,
 चातयध्वम् ता १, २, ५, अची-
 चतम् तैआ २, ४, १
 चतु- -ताय वा ४, ६, ९, १४
 चतसृ, चतु, चतुर्- द्र
 चतुर्- -चतस- -सृणाम् शां ५,
 १^३, वा ४, ३, ५, २२^३, गो २,
 १, १९^३, -सृभि ऐ १, १२, ७,
 १७^३, शाआ १२, ८, वा ३, ३,
 २, १३^३ ८, ४, १, १६, तै १, ३,
 ६, ५ तैआ १०, ५, २, ता ३,
 ८, १^३, ३^३, १९, ५, ३, ६, १, गो २,
 २, ७^३, -सृभ्य तै ३, ८, ५, १०,
 -सृषु वा ६ ३, १, ४४^३, ७, २, २,
 १३, १३, ५, १, १, ८, २, ७, जै
 १३७^३, प ३, ७^३, गो १, २
 २४, ३, १, -स्र ऐ १, १९ ४,
 ०४^३, ६, २४, ३, २, ऐआ ५, १, ३,
 २, २^३, ३, १, शा २, ३^३ ७, १०,
 १६, ४, १७, २, १९, ४, २४, १,
 २५, ७, २७, ३^३ २८, ७, वा १,
 ५, ४, १०^३, १५, ८, १, ४, ९, २, ६^३,
 २, २ ३ २६, ६, १, १०, ३, ५, १,
 ३२ ४, ३, ४, ७, २४, ६, २, १, २६^३,
 २, २५, ३, १, ४४^३, ३, २६, ५, २,
 १४, ४, ३, ७, १, १५, ७, १, १, १८^३,
 २१, २, २, १३ १९, ४, २, १४

२९, ३, १, ४७, ५, १, १५; ८, २,
 ४, २०, ३, २, ९-१३, ५, १, १०;
 २, १३^३, ४, ७, ९, ०, ३, २३, ३, ३,
 ६, ४, ४, १०, २, ३, ५; ४, ४, ४, ३,
 १६; ११, १, ०, ८^३, ६, २७; २, ५,
 २, ६, ९, ५, १, १०, १०, ८, ३, २६,
 १३, ३, ३, १, ४, १, ८; ५, २, १, ४,
 २७, ६, १, ३^३, ८, ०, ७; वा १, ०,
 ३, २, ३, तै १, २, १, १, ४, १, ४;
 २, ४, ६, ११^३, ५, ६, २^३, ८, ८, १०,
 ३, १, २, ६, ३, ८, ६, ८, ५, ४, १२,
 २^३, ११, ९, ९; तैआ ३, ९, २^३,
 १२, ७, ७, २, १, ७, ५, ३^३, ता
 १०, १२, ६, १६, १६, ५, २१, ४,
 ५ जै ८१^३, १३१, १५५^३, १६८,
 १६९, जैठ १, ६, १, ६, २, २^३,
 ३, ४, ३, ६, ८^३, गो १, २, ९,
 १६; २, २, २४, ३, १६, ४, १८,
 ५, ७,
 ->चतुर्- -तु वा २, १, ३, ७, वा
 १, १, ४, १६, ३, २, ७, ८, १०-१४,
 १६^३, ८, १, २४, २५, २, ३, १, १७,
 १८, ५, २, ३१, ३२, ३, ७; १२,
 १३, ३, २, ४, ८, ४, ४, ७^३, ८, ५,
 ४, १९, ४, ३, १, १०, १३, ६, २,
 २, २५, ७, ३, ६, १२, ५, १, ९^३,
 वा १, २, १, १०, ११, ५, १, २८,
 २९, २, ६ ७, ११, १२, तै. १, ७,
 ९, ६, २, १, ३, ५, ९, ४, ४, ५, ७,
 ११, २, १, ४, ३, ७, २^३, ३^३, ४, ३,
 ३, ५, ३^३, ४^३, ५, ८, ३, तैआ १,
 ८, ४, ४, २, ८, १, जै ११४, गो
 ११, ५, २०^३, २, १, ४, ३, १६, ४,
 १८, ५, ७, -तु ५ गो १, २, ३,
 १६, ४, १८, -सुर ऐ १, २, ५,
 शा १८, १०, २५, ९, वा २, ६, १,
 २३^३, ४, २-७, ४, ५, १९, १०,
 २, ३, ८, ९, १०, १२-१४, ३, ४,

२^३, ४, २, ६; ११, ५, ७, १, वा १,
 ६, १, १५ ४, ३-८, तै १, ५, ६,
 ४^३, ६, ९, १०; तै. २, ११, २;
 १६, ४, १३^३, १७, १३, ६; ११;
 १४, -जैठ १, ६, ३, ६, ०, २, ४,
 ४^३, ३, १, २, २, ५; ९; सा ३, ९,
 १, गो १, ५, ०, ४^३, -सुर ५-सुर
 वा २१, ५^३; -सुगोम् शा. २१,
 ५, २९, ३; वा. ११, ५, २, ७, १२,
 २, २, १०, सा १, ५, १५, गो
 १, १, २, ७, ५, १, -सृभि ऐ ३,
 ४, ३, ४, २, ४^३, शा ६, ६, ७, १०,
 वा ३, ९, २, १७, ६, ३, १, ४३^३;
 ४४, ८, २, ७, ७, १, ३, २, १७,
 ८, ३, ४, ८^३, १०^३, ९, २, ३, ४, ७,
 ११, १, ६, २, ७, ५, २, ८, ५, १२,
 ७, १, १२, १, १, ४, ६, ८, ९, २, २,
 १०^३, १३, २, ७, ६, ८, ५, ४, १, ५^३,
 तै १, १, १२, ३^३, ता ४, १, १३,
 ४, ११, सा २, ५, ६, ३, ६, १३,
 प ७, १०, गो १, ४, २३,
 -सृभि ५-सृभि शा ३०, ३, गो
 २, २, ११, -सृभ्य तै २, ५, ३,
 ३, ३, ७, ५, ८, -सृषु वा ११, ५,
 २, ८, तै ३, ८, ९, ३^३, ता १७, १३,
 ७, १२, १५, सा ३, ३, ५, गो
 १, २, २, ४^३, ३, १^३, -सृषु ५-सृषु वा
 १०, १, ५, ५, तै १, ५, ६, ७, १,
 -सुर ऐ २, २९, ३, ५, ०, ४, १५,
 ऐआ ३, २, ३, शा ३, ९, १३,
 ९, २५, १०, २९, १, शाआ ८,
 ३, वा १, ५, ४, १०^३, १५, ३, ३,
 ४, २६^३, ५, ४, १, ५, ४, ३, १७, ५,
 ४, ९, ६, १, १, ६^३, ७, १, २८, ७,
 २, २, १९, ८, ३, ४, ८, १०, ५, ४,
 ७, ६, १, ११, १०, २, २, २, ५^३, ३, ४,
 ४^३, ११, १, ६, २७, ३, ३, ६, ९,
 ४, १, ११, ५, ५, १३, ६, ९, ८, २, १,

† =अनीनशर अ १२, २, १४, इति पाठ । सुपा सु 'अचीचतम् इति । उपरि सुद्रापित Miv पाठ ।
 ‡ 'चतुषु' इति सुपा । ॥ 'चतुषु-चतुषु' इति सुपा । व्याख्यायां भा चतुषु इत्येव पठति । तै शाखीय-
 पाठोऽयमन्त्यम् । गत टि अपि द्र

चतुर(रडअहव)ह-ह वा १२,२,
३,१२, गो १,५,१, -हम् वा ३,४,
४,२५,२७, -हे ता. ५,९,१२
चतुरा(रडआ)वृत्-न वा २४,१.
चतुरा(रडआ)हाव- वा नि शा.
१६,११,२८,१०, ३०, १०,११,
गो २,५,१०.

चतुर्(रडउ)चर-र वा. १३,५,१,
१, -रागि शा ११,६, १७, ५,
शाआ. २,६, वा. ९, ३,१, २३,
१०,१,२,९, ३,१,१, १,५,४,५,
१०, २,२,१५, ती १, ५, ९,८,
१२,१, ता ४, ४,६, १०, २,४,
जै १२८, प. ३, १, -रेण श
१२,३,१,५, ७, -रै ऐ ८, ६,
ऐआ ५, १,४, तैआ १, ९, ६,
ता. ४,४,५

चतुर(रडउ)दय-व्य शा
२४,१

चतुर्कच-च ता १३, १,११,७,
११, प ३, ७, -चम् ऐ ३,
११, श १३, ५,१,११; -चान्
गो १,१,५८, -चेन प ३,७

चतुर्गौ(रडऔ)हुम्बर-र वा. १४,
९,३,२१.

चतुर्गुण-म् वा ३,३,२,९

चतुर्गुहीतु-नम् ऐ ७,२१ ऐआ
५,१,१, वा ६,१२, वा ३,२,
४,१५,५,२,१०, १३ १४, ६,४,
३ ९,३,११,१५, २२, ४, ४,२,
४,६,७,५,१२,१४,५,१,१६, ५,
३,१,११, ४,४, ४,४, २२, ११,
५, ८, ६, १२, ४, ४, ६, ती १,४
४, ३, तैआ ५ २, १, २, जै
१२५, प २ ९, -ना ऐ ८,
१० ११, -तानि श ३, ४, १,
१८, -ते श ३, ६, ३, ६, -तेन
ते २,३,२,१,२, तैआ ५, २, १

चतुर्गौल-म् तैआ २,१९,१

चतुर्गि(रडनि)धन-म् तां १२,

९,८,१८.
चतुर्थ-र्थ ऐ ४, १५, शां १२,
८,१८,२, वा ४, ६,१,४, ५,१,
४,११; २,४, १३; ११, १,२,८,
३,६,४, ७,१०, ३,३,३, ती १,
७, ९,११ ६; तां २४, २०, १,
२५,१,१, २,१, जैउ. १, ११,
१,१,२,३, ५,९, १०,२,१, १३,
१,४, जैआ १, ४७५, २,२, ४,
सा १, १, ८, १४, गो २,
२,१०, -थम् ऐ ४,१६, ५,३,
४,६,२४, ७,१५, ऐआ ३, २,
१, शा ६,५, १८,११; २१,२,
२२, ६,७,८, ९, २६, १२, १६;
२९,५, शाआ २,१,८,१,९,८, वा
१,२,१,१२, ४,११-१४, २१,
३,१,४,२,५,१,३२,४,१,३,१४,
२,५,१४,५,९,२, ६,३,३, ५,१,
४,११,२,४, १३, ४,४, १२, ६,
३,१, ११, ५,२, २२, ११,२,७,
११,१२,२,४,५, १३, ६,१,१०
११,७,१,६,१४,८,१५,४, वा २,
१,४,१०, २,२,७, ८, १२, ती
१,१, ९,२, १०,३, ८, ६,४, ३,
१,२,४,३,४, ३,३, ११,४, ३,
२,४,६,९,६, १०, ११,३, तैआ
२,१९,१, ५,२,८, ४, १२, १३,
ता १२,७, ६,८, २, ८, ९, ९
१०,१, १२,८, २१,१, ३ ९,८,
९, वा १,२२७, जैआ २,९,१,
सा १,७,९ गो १,२,२०, -थेस्य
ऐ ५ ३,४, ५, ५, शा १९,१०,
२१,२, २२, ८, ९, ता १०, ६,
४,७,१,८,१,९,१,१०,१, ११,१,
१२, ५,११, २५, ७,१, २१,९,
१२ १५ १६, १०,४, -थो ती
३, ११, २,१, -थानि ऐआ १,
३,४, -थे ऐ ४,१,५, ४, ५, ६,
१९, शा ३,४, १७, ४, २१,१,
२२ ६, ७, ९, २५, ११, २९, ५,

३०,३; वा. १, ५,३, १६, १५,
१८,४,१५; ८, ३,६; २,५,२,४,
३,१, ४,५,९, २; ११, ७,६,४,
१३, ४,३,८, वा १, ७,१, ३,
ती. १,२,७,३,८,१,१,२,७,११,२,
तीआ ५, १२,१; सा १, ४,५, ५,
११,६, १, ३,७,३; ता १०, ७,
२, १२,१०,३; २१,९, १०,१४,
जैउ ४, ६,३, ६, गो १, ३,९,
२,६,१, -थेड-थे श २, ५, २,
३०,४१, ३,८,१, ४, वा १,५,
१,२,७, ३६; -थेन शा २१ ७,
२२,९, शाआ २, १, वा १,६,
१,१०,१३, ६,३,१, ४, ०, ५,२,
६, ता. १०, १२,१, सा ३,७,
५,५,७, -थेयु ती ३,११,२,१
चतुर्थी-थी ता १६, ५,५,१७,
वा १,७,२,७, ६, २,३,८, १०,
८, ४,१,३, २, १५, १६, ५,१,
१२, २, ७-१०, ७, ४, १५,
७, ९, ५, १, ३६, १०, १,१,७,
५,२,२,५,१२,४, ३,१७, ५,३,
११, २,७,६, प २, २, ३, ७,
-थी जै ७१, -थीस्य शा ४,
१४, -थीस्याम् जै १६२, -थीम्
शा ७,४, वा ३,१,४,१५, ६,
२,३,७, ८, ४,१,१,२, ५, १,१,
६,३,१,७,४, १५, १०, १,३,६,
४, ५, ती १,६, २,६, ३, १२,
२,९,४, ७, तैआ ७, ५, १, प
२,१, गो १,१, २७, २,६,१५,
-थी. वा ८,५,३,५, -थी श
४,५,३,६, ६, १,४, ८,४,१, ३,
११,१,२,८, १३,५,४,१४, २३;
६, १, ३, -थी प २, २,
-थीम् शा १ ४,३, १४, -थी
शा ८,६,३,१

चतुर्थ-काल पान भक्त-न
तैआ १,३२,१.

चतुर्थ मन्त्रातिस्वार्थ-वां स २

चतुर्थ-स्वर-

चतुर्थ-स्वर- -रा सं ०
 चतुर्थो(-र्यडउ)-दात्त तम- -मान्
 ता ३
 चतुर्दशन्- -त एआ ७, २, ४; शा
 २९, १; ता ८, ४, ४, १, १, १, १, १;
 ३, ४, ७; १०, ०, ३, ७, १, १, ४, ३,
 १, १; १२, २, ४, १, ०; १३, ५, ४, ९;
 तै ३, ९, १, १, २; तां ३, ९, २;
 २३, ५, ४; २४, १, १; गो १, ५,
 ३, ५, २, ६, १, २, -धम्म तां
 ३, ९, १, १, १, १
 चतुर्दशन्- -शसु दा ९, ३, २, ८
 चतुर्दश(-र्यडउ)- -दा ९, १, १,
 १, ६, -शा तां ३, १, २, २,
 -दान् गो १, १, ५, -शेषु तै
 ३, १, २, २
 चतुर्दशी- -शी ता २३, ३, ३
 चतुर्दश घा वा १०, ४, ०, १०
 चतुर्दश(-र्यडउ)-क्षर- -म् ता
 १२, १, ३, २, ९, जै ७४
 चतुर्दश- -म् गो १, २, १, ६
 चतुर्थो(-र्यध्वा) वा १, २, ४, १, ८, १,
 ४, ०, ३, ४, २, १, ६, ३, ५, ७, ५,
 २, ६, २, १, ३, ३, ३, ३, वा २,
 २, ०, १, तै १, ६, ६, १, २, २,
 ३, १, १, ३, ३, ८, ६, ७, तां २,
 १, ८, १, ७, ५, ३ तां ६, ५, १, ३,
 २, २, १, ४, जै ११६, जै १, १, ५,
 १, ५, ४, १, १, २, १, प २, ०, गो
 १, २, ३, ५, ५, २, ४
 चतुर्थो विहित- -त वा १, २,
 ३, १, -सम् वा २, २, १, १, ७, ४,
 ३, ५, २, २, का १, ३, १, १, ०, तै
 १, ५, ९, ५, ६
 चतुर्नवति- -ति गो १, ५, २, ३
 चतुर्निध(-न-)-ना- -म् वा १२, ८,
 ३, २, ६
 चतुर्विंश- -म् तै ३, ७, ४, १, ६
 चतुर्भाष- -या जै १, १, ७, ५,
 -गम् वा ३, ६, ३, ५, -गेण

दा ३, ६, ३, ५
 चतुर्भाष- -म् गो १, १, १, ६
 चतुर्पुत्र- -म् जै. १३४, -जम् वा.
 ७, ४, ३, ६
 चतुर्लोक- -म् गो. १, २, १, ६.
 चतुर्वर्ग- -गैण सा. १, ३, ८, १, ०, ४,
 ३, ८, ८, १, ३.
 चतुर्वर्षादिन्- -दिणातां. १६, १३, १२
 चतुर्विंशति- -ति ऐ १, २, ३, ३
 ३, १, ४, १, २, १, ६, ८, ४, तां ९,
 ६, १, २, ३, १, ९, ८; शाशा १, १,
 २, ५, १, १, वा २, २, १, १, ७,
 ०, ५, ३, ४, ४, ०, ४, १, १, १, ५,
 २, ४, ०, ०, २, १, ६, १, १, २, ४, ४,
 ५, २, १, ६, २, १, २, १, २, २, ३,
 २, ३, १, ८, ३, ३, १, १, ४, १, १, ८-
 २, ४, १, ०, २, ५, ५, ६, १, ४, ३, १, ९,
 ५, ४, ८, १, २, ३, ०, २, वा १, २,
 १, १, १, २, ४, तां २, ८, १, ५
 ६, २, १, १, ३, तां ४, १, १, ३, ३,
 १, २, ४, १, १, ६, ३, ४, १, ०, ३, ३,
 १, ४, १, १, १, १, ५, १, १, ०, ५, २,
 १, ५, १, १, ०, ५, २, १, ६, ७, ५, २, ३
 २, ०, ४, २, १, ३, जै १३७, जै ३
 १, ४, ३, २, ३, ७, १, ९, ४, २, १, २,
 प ३, १, गो १, ५, ५, -तिम्
 शाशा २, १, ०, वा २, २, २, ५,
 ४, १, १, १, ५, ६, १, १, ३, १, ०, २, ३,
 ४, ४, २, १, ७, १, ८, १, ३, ५, ३, १, १,
 वा १, २, २, ४, तां २, ८, १
 -त्या वा १०, २, १, ३, ४, २, १, ८
 तां ४, ४, १, १, -त्याम् वा १, ३
 ५, १, १
 चतुर्विंशति गण- -म् वा ७
 २, ३, ६
 चतुर्विंशति प्रक्र(म-)-मा- -म्
 वा १०, २, ३, १०
 चतुर्विंशति-मान- -नम् ता १८,
 ३, २, -नानि तां १८, ३, २, ३,
 -ने तां १८, ३, २

चतुर्विंशति-योगि- -म् गो १, १,
 ३, १
 चतुर्विंशति-राय- -म् जै १६४
 चतुर्विंशति विप्र(म-)-मा- -मा
 वा ३, ५, १, १, ०
 चतुर्विंशति विध- -म् शां १६, ७
 चतुर्विंशत्य(-तिडउ)-क्षर, रा- -रम्
 जै ३, ७, १, ९, -रा ऐ ३, ३, ९,
 शां १२, ३, वा २, २, १, १, ७, ३,
 ५, १, १, ०, ४, २, ४, २, ०, २, १, ६, २
 १, २, २, १०, २, १, ३, वा १, २,
 १, १, १, तां ४, २, ५, १, ०, ५, ४
 १६, १, ४, ४; १९, ५, ८, ८, २, १, १,
 ६, २०, १, १, ९; २१, ९, ४, २, २, ७,
 ६, जै ९०, जै १, ४, ३, २,
 ४, २, १, २, -रायै जै ८९, -रासु
 तां ४, २, १, ९
 चतुर्विंशत्य(-तिडउ)-धैमास- -स
 ऐ ३, २, ६, ८, ४, वा. ६, ३,
 १, २, ३, १०, ४, २, १, ८, तै १, ३,
 ६, २, जै १३७, १६७, जै ३,
 ७, १, ९
 चतुर्विंशत्य(-तिडउह्र)- ह्र- ह्र
 वा ११, ५, ४, ८
 चतुर्विंशत्यस्मित- -म् जै २, १,
 ५, १०
 चतुर्विंशति(तिडउह्र)- -वा ए ४, १, ३,
 १, ७, शा ६, १, ५, १, ९, ८, २, ६, ७
 २, ७, ३, शाशा १, १, वा ६, २, १,
 २, ३, ८, ४, १, १, ८, १, २, ७, १, २, ३, ३,
 २, तां ४, २, ६, १०, ५, १, ४, १, ४,
 ६, १, १, १, ५, ७, ८, १०, ६, १, १, १, ६,
 १, ९, ५, ८, १, १, २, ६, १, ८, ३, २, ४,
 १, ४, १, २, १, ९, १, १, ०, ३, २, ४,
 १, ४, १, जै १५३, गो १, ५, ५
 २, १, २, ६, -शम् ऐ ४, १, ३, १, ४
 वा १९, ८, वा १२, १, २, २,
 ३, ९, ४, १, २, १, २, ३, २, ५, १, १
 ३, १, ३, तां ४, २, ४, ६, १०, ५,
 ६, १०, ५, ४, २०, १, १, २; २१,
 ६, १०, ५, ४, २०, १, १, २; २१,

† सरस्तु विद्मस । ‡ सुपा विसर्गदहित । कृत्वडित्यनेन समस्ती वा इ । √कृत्वप् टि इ ।

७,१,८,१, १०,१, २२, ७,१,६,
 २४,१,४,२,३,१८,१,२०,१,२,५,
 १,१, २,१, जै. १५३, प ३,
 १२, गो १, ४, ९, १०, १४-
 १७, २२, ५, २, ३, -शास्व ए
 छ,१२, ता ३,८,३,४,२,७,१९,
 -शा द १३,५,४,१०,२०, तै
 ३,११, २,३, ता २१, ६,१, ९,
 १, ४,१०, ४, -शास्व एभा ५,
 १,१, -शानि ए छ,१२, -शास्व
 द १२,२,३,११, गो १,४,२२,
 -जे ए ५,२,९,६,१८,२३, धा.
 २९, ८, ३०, १० श १२, १,३,
 २३, तै २,७, १८,२, गो १,४,
 १३, २,५,१५, ६,५ -शेन शा
 १२,३, श ८,४,२,७,१२,२,३,
 १०, गो. १, ४, २१, -शेषु तै.
 ३,११,२, ३, -शौ शाआ. २,५,
 द ९, ३,३,१९, ता. १६, १४,
 ३, १२, ८, २
 चतुर्विंशत्त्व-म् ए छ,१२
 चतुर्विंशत्त्वमहात्म-ने द १२,
 २,२,१९
 चतुर्विंशै(-शब्) हविश- शौ
 ता १६,१०,५
 चतुर्विंश-थ द ७, १,१, १८,
 -थस्व गो १, ५,२४, -या द
 १०,२,६,१४, -यै गो २,२,५
 चतुर्विंश-म् गो १, २,१६
 चतुर्विंश-म् म २,७ २
 चतुर्विंश (र/ह्रि)-त तै २,३,११
 ४, -तम् तै २,३,११,४
 चतुर्विंश(र/ह्रि)-ना तै २, ३,
 ३,२,५ ८,२, ३,१,१ ३, ६४
 ११,४, तैआ ३ ७,२, ता २१
 ४,२, -तार ए ५,२३, तै २
 २,१,४, ६,३, ३,१,१, ३ ५,१
 ५,११,४,३,१२,५ १ ११ तैआ
 ३,११,२, -तारम् तै २, २, २,
 १,३,५ ४,१,८,३,११,१ २ ३,

७,२, १०, २,४, ३, १२, ५,५,
 तैआ ३, ११,२, ता ४, ९,१३,
 -तुः तै २, २, ११, २, ६;
 -तुमि तै २,२,८,१,४, -तुम्प-
 तै २, ३, ५, ५, ३, १२, ५, १,
 -तुपु ए ७,२५, -तुगाम् तै २,
 २,११,६, ३,१, १,२,५,५,६,
 ३, १२,५,१,२, तैआ ३, ११,
 ३, -तुन् ए ५, २३, द ४,
 ६,९,१८, तै २, २,६, ३, ८,३;
 ३,५,५, ७, १, ३, १०, ५,१०,
 -त्रा तै २, २,३, ५, ४, २, ८,
 २,४
 चतुर्विंशत्त्व-म् तै २, ३, १,
 १, ३, १२, ५, १, २
 चतुर्विंश-म् गो १, २, १६
 चतुर्विंश(रूच)क-क जै १६८,
 -कम्प १ १६८, -कैज १६८
 चतुर्विंशत्त्व-त द १६, ७,
 २५, ७, ८, २७, ३, ता २५, १०,
 १६ -तम् द ३०, १०, जैउ
 छ,२,१,५
 चतुर्विंशत्त्व(रुच)क-रा-रा
 द १६ ७, द ८, ५, १, ११, जैउ
 छ,२,१,५
 चतुर्विंशत्त्व(रुच)क-श द १६,
 ७, द ८, ४, २, ११, ५, १,
 ११, ता १४, ७, १०, १२, १०,
 जै ११३, -तम् द १०, ४,
 २, ७, ता २१, ८, १, २५, १, १, २,
 १ जै ११३, -शास्व ता ३,
 ९, ३ ४, -शा द १३, ५, ४,
 १०, २०, ता २१ ६, १, -शेन
 द ८, ४, २, ११ ५ १ ११
 चतुर्विंशत्त्व-त्र ता २१, १०,
 २३
 चतुर्विंशत्त्व(रुच)क-तै २, ३, ६, १
 चतुर्विंशत्त्व-थम् शा २ १, ३, २ ७,
 १२ ४, २८ ७, शाआ १, २
 तैआ १, २, १, -या ए ३, ४, ३,

शा. १६, ३; ११, २६, १, २८,
 १०, २९, ८, ३०, १०, ११,
 गो २, ५, १०; -यानि ए ८,
 १६.
 चतुर्विंश-थी द. १३, १, १, ४,
 -थ. त. ३, ८, २, १, तैआ १,
 २४, १.
 चतुर्विंश-म. -मस्व तै. १, ५,
 ११, १
 चतुर्विंश-म ए ३, ४३, द ४,
 ११, ६, १४, ५, १६, ७, द ८, ४,
 १, २६, ३, १०, १३, ३, १, ४,
 ३, १, ता. ६, ३, १६, १२,
 ५, १, २१, ४, १, ४, ६, १२, ७,
 २२, १५, ८; १८, १, ६, -मस्व
 द ११, ५, २, ९, -मेन द ८,
 ४, २, १०, १३, ३, १, ४, २, १, तै
 ३, ९, ९, १, ता. २१, ४, ४, जै
 ९०
 चतुर्विंशत्त्व-म् तै १, ५, ११, १
 चतुर्विंशत्त्व-त द २, २, २, ७
 चतुर्विंशत्त्व-थ द १, ६, २, ४,
 -थम् द २, ६, २, ७, -थे द २,
 ६, २, ७, का १, ६, २, ४, तै १,
 ६, १०, ३, सा २, ६, १२, १४, ३,
 ६, १२.
 चतुर्विंशत्त्व(-शब्)-दया ए १,
 १७, तै ३, २, ७, ६, -दा द ९,
 ३, १, १७, ११, २, २, २, ता १२,
 ९, ९ -दा ए ५, ५, जै १६९.
 चतुर्विंशत्त्व(-शब्)-शब् द ४,
 ८, १, द १४, ५, ५, १८, तै
 १, २, १, २५, ४, १, ५, २, १, ३, ९,
 ३, ३, ११, २, ९, १२, ३, ता ७, ७,
 ४ जै १९, ५०, -शब्दाम् द ७,
 ५, २, ३५, -ता २०, १४, ६,
 -शब्दे द १, ९, १, २८, ६, ६,
 ४, ७, ७, ३, ४, ९, २, ३, २५, तै
 १, १, ७, १, ८, ५, २, १, २३, २, ६,
 १६, १ ३, १, १, ३, ५, ११, १, ७, ८,

स्वस्तु विमर्शिका । † 'कृत्स्' ह्यन टि द ।

२,११,४,१, तैआ १, ९, ७, ४,
 ४२, ता ६, ९, ७, म १, २,
 १७, १८; २, ६, १, -प्लारु ऐ
 ८, २०, वा १, ९, १, २८, ८,
 ०, ३, ६, ४, ७, ७, ११, ६, ५, २;
 तै ३, ३, १०, ३, ७, ५, ९; जै
 १६१ जैठ १, ११, १, १, ९, ०,
 १, गो १, २, ९; ०४, ३, १, ५,
 २५, २, २, ५, -प्लारु ऐ २, १८,
 ३, ३१, ७, ३, १७, १९ २१ ६,
 २, ऐआ १, १, ०, ५, १, जै १००,
 -प्लाद तै २, १, ३, ५ ३, ०, ७,
 ६, ३, ५, ३, ४, १, २, ६, ४, तैआ ७,
 २, १, जै १५५, गो २, १, ४,
 ३, १६, ४, १८, ५, १०, -प्लादम्
 तै २, १, ३, ९, ९, १०, ३, -प्लादि
 तै ३, ७, २, ५ जै १५३

चतुष्पदी - वी ऐ २, ३८, वा
 १, ८, १, २, ४, १४, ८, १५, १०, तै
 २, ४, ६, ११, ३, ३, ५, ४, तैआ १,
 ९, ४, जै ८९, -दीम् वा ४, ५,
 २, १२

चतुष्पाद् - दा ऐ २ १८, ३,
 ३१, ७, ३, १०, १९, २१, ६, ०,
 ऐआ १, १, २, ५, १, शा १६,
 ३, ११, ०, ६, ९, २८, १०, २९ ८,
 ३०, १०, ११, वा ३, ७, ३, ०,
 ६, ८, ०, ७, ७, १, १, ३, ५, ८, ३,
 २, ९, १०, ४, ८, १०, ११, २, २
 २, ९, ता ३, ८, ३, ४, ४, ११, ७,
 ४, ८, १०, ३, १३, १६, १६, ५,
 १९, ५, ३ २१, १२, ७, २२, १५ ८,
 २३, २८, ५, जै ८९, -दे
 प ५, १२ -दे वा ८, ३, ४,
 ८, १, ०

चतुष्पर्व - जाँ ऐआ १, ०, २
चतुष्पर्वम् - जाँम गो २, ३, १६,
 ४, १८

चतुष्पुत्र - त्र जैठ २ २, ३, ५
चतुस्तना - ना वा ६, ५, २, १८

तै ३, ३, ५, ५
चतुष्टोम - म, -मम् ऐ ३, ४३
चतुस्त्रिंशत् - न्र वा ४, ५, ७, १, २,
 ५; ७, १, २, १३, ३, ४, २, ३; ७,
 १, २, २०; १०, ५, ४, ८, १०, ३,
 २, ७, १३, ५, १, १८; ता २४, ५,
 ३, -तम् वा ४, ५, ७, ५; १२, ६,
 १, ३७

चतुस्त्रिंशदक्षर, रा - रम् शां
 १७, १, -रा वा १७, १, ता
 १२, १३, २४

चतुस्त्रिंशद् - न्र ऐ ४,
 १८, वा ४, ५, ७, ७, १, २, १३,
 ३, ४, २, ३, ८, ४, १, ०, ३, १, २२,
 ०, २, ७, ६, १, ३७, तै १, ८, ७, १,
 २, ७, १, ३, ४, ता ४, ५, १०, १०,
 १, १६, १२, १३, ०, ४, १७, ११,
 ३, २२, ७, १, १, २, ४, ३, जै
 १३९, -दा ऐ ४, १८, ता ४,
 ५, १०, -दो वा १०, ०, १, ७

चतुस्त्रिंशत् प्रवमान - न तै १,
 ८, ७, १

चत् - (रुडा) - रात्र - त्र तै ३, १०,
 १०, ४, -त्रम् जै १५४, -त्रस्य
 ता. १२, ९, ८, १८, -त्रेण वा २,
 ५, ६

चत्वारिंशत् - न्र वा १७, ३, १८,
 ३, २७, ३, शाआ ८, २, वा ८,
 ५, २, १७, १०, ४, ३ १८, ता
 २४, ९ २, ३, १०, ३, गो १, ५, ५,
 -तम् वा ३०, १०

चत्वारिंशच्छत - तानि ऐआ ३
 ३, २

चत्वारिंशत्पद (द) - दा - म् वा
 ७, ३ १, २७

चत्वारिंशद्दक्षर (र) - रा - रा
 शां १७, ३, वा १३, ६
 १, २

चत्वारिंशद्विष्टक - कम् वा १०,
 ४, २, १५.

चत्वारिंशद्वाद् - न्र वा १३, ६,
 १, ०

चत्वारिंश - यम् तां २५, १, १;
 ०, १, -दो वा १०, २, १, ६, -दोषु
 वा १०, २, ६, ८

चन ऐ १, ६, ७, २, ३४, ४०,
 ४१, ३, १७, २३, ४४, ४९,
 ६, १५; १८; ७, ०; २१, ऐआ
 ०, १, ६, ३, ८, ३, १, ३, ७,
 २, ४, शा २, १, ७, ६, ०, ८,
 शाआ १, ८, ५, १, २, ३, ७, ८,
 ६, १९, ७, ०, ३ १२, ६, १३, १,
 वा १, २, १, २०, ४, २, १९, ४, ५,
 ५, ९, ५, ३, २, ५, ६, ३, १३, ७, ३, ४,
 १३, ४, १५, ८, ३, २, ४, वा १, १,
 १, ३, १०, २, २, ९, १२, ३, २, ३, ३,
 ३, ६, ४, १, २, २, २६, २, ७, २, ९, ३,
 तै १, ३, ९, २, ५, ५, १, २, ३, ८, १,
 १०, ४, ५, ५, ५, ३, ७, ६, १, ७, २, ४,
 ९, १३, ३, तैआ ६, ९, २, ८,
 ९, १, १, ०, १, २, ३, ६, २, १, जै
 ३८, ४, ७, ५, ३, ८, ९, ९, १, ५, ९, ९,
 ११७, १३९, १५५, जैठ १, २, १,
 १४, ४, १, १, २, ६, १, ८, १, ३, ५, ३,
 १०, १, १०, २, ३, १४, ४, ५, ६, ६,
 १६ ३ ८, २, ४ ३, १, ३, २ ८, १, ४
 १, ५, गो १, १, ९ १५ ०, ६, २, २, ९,
 ३, १३, १५, ०, २, १, २, ३, ४, २०

चनम् (चम्) - न वा ४, ४, १, ६
चनोष्ठा - घा वा ४, ४, १, ६
चनोदित - न्र ता ११ ५, १
चनसि, चनसयमित गो १, ३, १९;
 २, २, २३
चनसित वा (त) - वी - म् गो
 २ २, ०, ३

चन्दन (चन्द) - नेन सा ३, ९, ३
चन्द्र, चन्द्रा - चन्द्रम् १, ४, ३, ६, १२,
 -च्र वा ३, ५, ६, ४, २, ३, ३, ६,
 २, २, १६, १७ १४, ३, २, ११, ४,
 १, १७, ३, २०, ५, ५, ७, ६, १, ७,

† 'चतुष्पद्' इति मुपा ? । † 'चतुष्पदा' इति अज मुपा ।

तैआ ४,१,१; जैउ. १, २,१,७
 ४,१२,१, १३; १४, प. ४, ६
 -न्द्रम् श ३, २,४,१४, ३,३,
 ४,६,७,३,१,२२; १०, ३,३,८
 १४,६,२,१३; ९,१,१५; तै १,
 २,१,४; ७,६, ३, २, २, १०,३;
 ७,१३,३,३, १२, ७,५; गो १,५,
 २४, -न्द्रस्य श १४, ५,५, ७;
 -न्द्रा श ३,३,१,२, ते २, ८,
 ९,१; २; -न्द्रा श ७,३,१,२०;
 तै १,७,६, ३; ता १७, ३,१,
 ३; -न्द्रागि श ३, ३, ३, ७,
 -न्द्राय श ११, ८, ४, ६, -न्द्राय
 श १४, ३, २, ११, सा १, ८, १३;
 -न्द्रे श ४, ५, ८, १०, -न्द्रे
 श. १४, ५, १, ३, ७, ५, ६, ९, १४,
 -न्द्रेण शा ७, १०; श. ३, ३, ३,
 ६, १४, १, १, ७, ७, १, ३, तै १, ७,
 ६, ३, २, ६, ४, ६, सा ६, ६, ११
 चन्दी- न्दी तै २, ६, ८, १, ११,
 २, ३, ६, २, १
 चन्द्र-उभोतिसु- ति श १४,
 ७, १, ३
 चन्द्र वारक- -रम् श १४, ६,
 ७, १३, -काव, -के श १४, ६,
 ७, १३.
 चन्द्र दक्षिण- गा श ४, ३, ४,
 १६
 चन्द्र लोक- का, -केपु श १४,
 ६, ६, १
 चन्द्र वच- वता तै २, ५, ४, १
 -वान् तै २, १०, ४
 चन्द्र वर्ग- -गानाम् तैआ १
 १२, १
 चन्द्र मसु- मस ऐ ८, २८, ऐआ
 २, १, ७, श ८, १, २, ८, ९, ४, १,
 ९, ११, ८, ३, ११, १२, ४, ४, ७,
 १४, ४, ३, २, ९, तै १, ४, १०, ७,
 ५, ८, १, १०, ५, २, २, १०, ३, ३,
 १, ६, १, ११, १, ११, तैआ १.

२२, ४, ३, ९, २, १०, ६, ३, १, ६४,
 १, जै ११७; जैउ १, ११, १,
 १०; २, २, ५, ४, ६; -मतम् ऐ
 २, ४, १; ७, ११; ८, २, ८; शा ३,
 १, ४, ४, ६, १; २१, २, २२, ९;
 शाआ ३, २, ४, ८, १, १, १०, ५;
 ११, १; श १, ६, ३, १, ७, २, ३, ७,
 ६, १, २, १, ७, ७, ४, ७, ९, १, २, ३, ९;
 १०, ६, २, ३, ११, ६, २, ७, ८, ३,
 ५, १४, ८, १०, १, तै १, ४, १०, २,
 ३, १०, २, १; ता १७, १३, १, ७;
 जै १२४; जैउ १, १५, २, १;
 ३, २, ५, १०, ३, ४, ६, ९, ५, ८, ९;
 १०, १४, ९, २; गो १, १, १०,
 २, ०, ३, १, १, १९; -मसा श. १०, ६,
 २, ९, ११; ११, ४, ४, ५, ५; तै २, ८,
 ९, १; तैआ ७, ५, ७; -मसि ऐ
 ४, २, ७; ऐआ. ३, २, ३, शाआ
 ४, ८, ६, २, ४; ८, ४, श १, २, ५,
 १८, १, ९; ६, ७, १, १, ९; १४, ७,
 १, ४, ५, १, वा २, २, ३, १, ७, तै
 १, १, ३, ३, ३, २, ९, १३, १, ४, ११,
 १, १, ३; तैआ ३, ११, ५, जै ७;
 जैउ १, १३, २, ७, १, ४, २, ३, ४,
 ११, ५, १३; म १, ५, ११; १३; गो
 १, ३, १, ४; -मसि श. १३, २, ७, ७,
 तै ३, १, ६, १, ४, १, ७, १, १८, १,
 १०, ७, १, तैआ १, १२, १, ३, २,
 २, १०, २, १, ३, १, ४, १, ३; जै १३२;
 -मा ऐ २, ४, ७, ११, ८,
 २, ८, ऐआ २, १, ५, ७, ४, १, २,
 ३, २, ४; शा ३, १, ४, ४, ६, १,
 ७, ७, १०, १२, ५, १६, ५, शाआ
 ३, २, ४, १२, ७, ६, १०, १, ५, ११,
 २, ५, ६, श १, ६, ३, २, ४, ४, ५,
 १३, १, ५, १, ८, ७, २, १, ८, २, ४, २
 २, ७, ४, ५, ४, २, १, १, ६, ७, १, २, ३,
 ६, १, २, ४, ३, १, ६, ५, १, १, ७,
 १, १, ९, ७, १, २, ७, ३, १, ४, ६; ८,
 १, २, ७, ३, ३, ११, ४, १, १०

५, २, १, २, १, २, ३, १, ४, १, ९;
 १०, ३, ३, ७, ८, ४, १, २, १; २, २;
 २, १, २, ७, १, २; ५, ४, १, ७; ६, २,
 ३, ६, १, १, १, १, १, १, ३, ३,
 ४, ४, ५, ३, २, ४, १, ३, ५, १, ३, ७,
 ६, ४, ४, १, ५, ७, १, ०, ६, ३, ६, ८,
 २, १, ३, १, १, १, २, १, १, २, ४, ४,
 ७, ८, २, ३, ६; १३, २, ६, १, १, १४,
 ४, १, १, ७, ३, ३, ३, ६, ९, ४, ९, १,
 १०; सा. १, १, २, १, २, ३, ३, २,
 ७, ४, ९, तै १, ४, १०, १, ७, ५, ५,
 १०, ५, २, ३, ३, १, २, ६, १, ४, ६,
 ७, ५, ७, ३, ७, ८, २, ३, १, ६, १, २,
 ३, ४, ७, ७, ६, १, ५, ४, १, ०, १, ४,
 ८, ५, १, १, १, १, ०; तैआ १, ८, ४,
 ११, २; २०, १, २, २, १, ४; ३, ७,
 ३, १, २, ६, ४, ४, ५, ५, ७, १, ०,
 १, २, १, ७, ५, २, ७, १, १, १, २,
 ता १७, १३, १, ७, जै. ९, ७, १०, ६,
 १, २, ४, १, ७, ५, जैउ १, १, ३, ४,
 ५, १, २, ९, १, ५; ११, १, ३, ५, २,
 ४, १, १, २, २, ९, १, ५, २, १, १, ८,
 २, ७, २, १, २, २, ४, २, ३; १३, ५,
 ३, ५, ३, १, १, ५, २, ६, २, १, २,
 ५, ८, ३, २, ६, ३, १, १; १, २, ५, ८,
 १, ५, १, ७, ६, ५, १, ७, ६; ७, २, ३,
 ४, ७, १, १, २, १, १, १, १, १, १, ३, ५,
 १, २, २, १, २, ४, सा ९, ५, २, ४,
 ५, १०, ४, ६, गो १, १, १, ३,
 २, ९, ३, ३, २, ९, १, ६, २, २, २, ४,
 ३, १, ४, ४, २, ५, १, ४, १, ५, २, ५, २,
 १, ९, १०, १, १, -मा इव ऐआ
 ५, १, १ शाआ ८, ७
 चन्द्रमस्तु(-यु+व)- म् तै २,
 ०, १०, ३
 चन्द्रा(-द्रआ)दिय- स्वी प
 ४, ७
 चण्य- म् श. १७, ७, २, १, ३, ९, १,
 ३ तै २, ६, ४, ४
 चमसु(✓चम)- स ऐ ८, ५, ८, १, ७,

श १, ४, २, १४^३ ४, २, १,
 २९, १४, ५, २, ४, ५^३ ९, ३, २१,
 तै ३, ५, ३, २, तैआ ६, १, ४,
 -सम् ए ७, ३२, ३३^३ शाआ.
 २, १८; श ४, ४, २, १०, ३, १०,
 ५, ४, ५, ३, ९, ३, ४, १५; १२, ५,
 २, ० तै १, ४, ५, २, ३, ४, ९, १^३,
 ०^३, तैआ ६, १, ४, ता १८, ९,
 ४, जै. २०९^३; प २, ७, -सस्य
 ऐ ७, ३४, शा २८, ४, -सा
 शा २८, ४, ता १८, ९, ४, जै
 १३८, -साम् ऐ ७, ३०, ३३^३,
 ३४, ऐआ ७, ३, ०, २५, ९, शा २८,
 २, ३, २९, २, ३०, १, श ४, २,
 १, ३१^३, ११, ४, २, १६, १७, १३,
 ३, ७, ३, तै १, ४, १, ३, ता
 १८, ५, १५ जै १४२, गो २,
 ३, ६, ४, ६ -साम् ऐ ७, ३१,
 जै १३९, -पे ऐ ८, ५ १७,
 श ४, ०, ४, १, ३, ५ १८, १४,
 ९, ३, १, -लेन श १, ४, २, १४,
 ४, ३, ५, २१, ७, २, ४, २, १४ ९
 ३, ४, ४, -लेषु श ५, १, ०, १९,
 १२, ६, १, ०७, -सै श १३,
 २, ७, ३, ता २० ४, ४

चमस हस्त-स्त जै २०९
 चमसा (सडअ) चरु-००व्य श
 ४, २, १, २९, प २ ५६ ७ ७०,
 -यव श ४, २, १, २३ तै ३,
 १२, ९, ४^३ ता. १८, ५, ४, ९, ४
 जै १४०, प २, ४-८ १०^३
 गो १, १, १३ -साम् गो १,
 ३, १८, -०गों श ३, ९, ३ १६
 चमू-सुडह तै १४, ३, १, -साम्
 श १३, ८, २, १, -सो ऐ ७ १७
 चमू सुत(√सु)-सु श ४, ५ ४,
 १०
 चमिर्-व श २५ ७
 चयन(√श्वि)-स्य श ९ ५, २,

११११०, २, ५, १.
 ✓चर, चरति ऐ १, ३, २, ३४, ७,
 २३; ऐआ २, १, ६, शो ४, ४,
 ५, २७, १३, ३०, ८, शाआ. ६,
 १५, श १, १, २, ०३, ८, १, ११,
 २, १, २, २०, ६, ०, ७, ४, ३, १, ३,
 ४, ६, ७, १८^३, ६, ४, ३, ४, ११, ३,
 ३, ७, १३, ३, ८, ४; १४, १, ४,
 १०, ५, ४, १९; ९, ४, ३^३, का १,
 ५, १, १७, २, १, २, १५ तै १,
 ५, ३, ४^३, ३, ७, ६, ३, चरति श
 १, ५, ३, ११, ४, ३, ७, ४, ३
 २, १, ४, २९, ३, ४, १, २, ५, ८, १,
 ४, ४, ८, ९, १, १३, ४, १, १, ७,
 ३, १, ३, ४, ५, २, ११ ६, ७, २०,
 १०, ३, ५, ३, ७, १३, २, ६, १०^३, ३,
 ८, ४, ५, ०, १२^३, १४, १, १, ०^३, का
 १, १, ४, २, ६, ३, ३, ८, ६, २, ४ तै १
 ३, १०, १०^३, २, १, १, ३ ७, ८, १
 १५, १, २, ३, २, ४, ७, ५, ६, ४, ५,
 ५, ४^३; तैआ ३, १३, १, ६, ४ २
 १०, १, १, ३१, १, ता ७, ९, ४, जै
 १५^३ १०१, २०३, जै १, १,
 ४, ४ १६, १, ८, १७, २, १, १८, २,
 ० ३, २, ४, ४, ६, २, ६ ९ ३, म
 ५, म २ २, १५, प २, ३, गो
 १, २, ७ ९^३ चरत श २, २,
 १, २, का १, २, १, १, चरत ११
 २ ५, २, ३०, ४१ ४, ३ १ ११
 तै २ ७, १२, १, २ ८ ९, ११^३,
 ३, तैआ ६, ३, २ जै १६८,
 १८६, चरनि ऐ १ ११, २६^३,
 २ २९ ३, २७, ४०^३, ४४^३, ७ ३
 ७ २२, ऐआ २ १, १, वा ३
 १९ ५ ५^३ ६^३ ७^३ ७ १, १०, ३, ५
 १२ ६^३, १३ २, ५, ६, १५ १^३
 १६, १^३ २ ५, ६ १८, ६ १०, ११,
 ६^३, २९, २^३ ३०, १^३ ११ श
 १, २, ४, ३, ५ ०, १५ १९; ७, ४,

१९, २, ४, २, १५, ३, ६, २, २०,
 ८, १, २, २, २९, ५, ११^३, ४, ४,
 १, १५, ६, ७, १९^३, ६, २, २, १३^३,
 १०, २, ५, ३^३, १५, ११, २, ६, ५,
 ७, २, ७, १२, १, ३, ३, ८, १,
 १८, १४, ९, ४, ४, का १, ३,
 ३, १३, २, २, १^३, तै १, ६,
 ९, ८, १०, ५, २, ५, ५, ५, तैआ
 १०, १०, १, चरनि श १, १,
 ५, ५, २, ७, ३, ७, ३, १४, ८, २,
 १०, ९, ०, ८^३, २, २, ३, १६^३, ६, १,
 १९^३, २०^३, २३, ३, ४, २, ८, ८,
 १, ०, २, २९, ९, ३, ८, ९, ४, १, २,
 १५, ५, ३, ३, ६, ५, १, ५, ४, २,
 ५, ९, ४, १, ४, ५, १, ५, ७, ११, ३, ७,
 ३, २, १२, ९, ३, १४, १४, १, १, ३, ३,
 २, २, ४, ३, १, २, ९, ६, ४, ७, ७, २,
 २६, का १, २, ३, १, ३, ३, ३, १, ३,
 ६, १, १३^३, २, १, १, ४, तै १, ५,
 ३, ३, तैआ ५, ८, १२, १०, २^३,
 ता ७, ६, ११, १७, १, २, ९, २४,
 ११, १, २५, ५, १, २, जै ४, ८, १२५,
 १, ५, ७, ९, २, १ जै ४, ८, १२५,
 १५१, म २, ३, ४, गो १, २, ४,^३
 ४, ८, २, १, २, ३^३, २४^३, २५, ३, ६,
 ३, ७, ४, ८, १०^३, चरति श ६, ४,
 ३, ७, चरति का १, ५, १, १७, जै.
 १५९, चरथ तैआ २, ७, १,
 चरामि शाआ ७, २३, तै ३,
 ७, ९, ८, चरामि श ११, ५, १,
 १० १३, १, ३, ३, तै २, ८, ८,
 १, ३ ८, ६, ३, तैआ २, ३, १,
 जै १३६, १९४, चराम जै ७
 १, १७, ३, २, चचार ऐ ७, १४,
 १५^३, श १, १, ४, १, ८, १, ७, १०,
 ३, ५, १, २१, १, ७, ४, ४, १, ५, ०,
 ५ ५ ४, ११, ११, १, ६, ७, ५, १,
 ४ १२, ७, १, १०^३ का २, १, ३, ८,
 जै १०० १४०, १५२, १७८

'चु' मुपा स्वरस्तु दुर्घन्ताचिन्त्य । † = ऋ १, ५, ६, १ 'चम' (= चमत्) ऽइत् वकारस्य र इति सा ।
 इएकत्र 'रुन्ति' इति अत्र. IV मुपा स्वरस्य चिन्त्य ।

जैठ ३, ६, १, २ प १, १, चरतु
 श ४, १, ५, ८ जै १२८, १८६,
 चरु श १, २, ३, ७ ५, ५, ५, ३ ३;
 ६, २, ३, ७, २, २, ३, २, २ ६; ७
 २, २, ९, ५, १, १, २, ३, ७, ३, १, ९,
 ४, १४ ४, २, ४, १०, ५, ५, २, ६,
 ४, १, ५, १, १, १, २, ३, १०, ४, ३, ६,
 ११, १, ६, १६, ८, १, २, ५, ९, ४;
 १४, १, १, १, ७, २, २, ४, का १,
 ४, ३, १०, २, २, ३, ७, जै ४७,
 १७२, जैठ ३, २, ७, ५; चरि-
 प्यति जै ११५, गो १, २, ६
 चरिप्यन्ति श ३, ६, २, २, ०, ८, ३,
 २८, चरिप्यति श १, ४, ३, १६,
 चरिप्यथ गो १, ३ २०, चरि-
 प्यमि श १, १, २, का २, १,
 १, २, तै ३, ७, ४, ७, ८, तैआ ४,
 ४१, ३, ४, न १, ६, ९-१३,
 चराति ऐ ७, १५, चरतु प १
 १, चरताव म १ ६ १४, चर ऐ
 ७, १५, श ४, ५, ३, १० तैआ
 ७, ११, १, चरागि तै २, १, १ ३,
 म २, २, २०, प १, १, चराम
 श. ४ ६, ७, १६, तै १, ५, ९, ४,
 चराम तै १ ५ ९ ४, ३, ७, १०
 ६, अचरन् ए ६ ३१, श ३ ५
 १, २४, २, ८, ७ ४ १०, तै ३
 ७, ६, १२ अचरन् श १० ६ ५,
 १, तै २, २ ८, ५, ता ८ १, ४,
 १३, ६ ९, १४, ३, १०, गो १ १,
 १६, अचरन् ऐ ३ २५, श ६,
 ८, १, १, अचरन् श ४ १ ७ ५, ६
 ७, १७, ९, ५ १, २, ६, तैआ २ ७, १,
 अचर तै १ २, १ २, अचरन् श
 ११, ५, १, १०, अचराव जै. १५
 चरत शा १९, ७, चरत शा
 २५, १५, श २, ३, ३ १४, ३ ६,
 ३, २, ९, ५, १, ५४ ११ १ ८, ४,
 १४, ४ ३, ३४, चरत श ४ ६.

७, २, १, ९, ५, १, ५, ६; ११, ५, ६,
 १५; १७, १, १, ४, ३, ३, ४, तैआ
 १, ३, ७, १, सा. १, ५, ३; गो. १,
 २, ५, ३, २, १, चरतु ऐ ३, ४ ८;
 ७, ३, ६, सा. ८, ९ ९, १; श ४
 ५, २, २, १, २, ७, ३, ३, चरतु श
 १३, ५, ३, १, ५; ता ९, ९, १५;
 गो २, ४, १०; चरियम् तै ३,
 १०, ११, ३, अचारीव श २, ४,
 २, ११, अचारिपु श ४, ६, ९,
 २०, अचारिपु श १, ८, १, ४, ३,
 २, ६, १, ३, ७; ३, ९, ७, १८, ता १,
 ६, १, २५, अचारी श. १४, ६,
 १०, १; अचारिष्टम् श ४, १, ७,
 १४, अचारिष्ट र १, २, २, २६;
 ता. २, ७, ३, २, ३; जै ४७, अचा-
 रिष्टम् श १, १, १, ३; वा. ७, १,
 १, ३; तैआ ४, ४१, ६.
 चरते श १, ९, ७, ८, जै १०८;
 चरते श ४, ६, ७, ९, १०
 चारवति शा ३०, ८.
 चिचरिपनि श ६, ४, ४, १९,
 चिचरिपित श ११, १, ८, ४
 चरु-का श ४, १, ७, १९, ६
 २, २, १, १०, १, १, ६, ३, १, -नेम्य
 श ४, १, ६, १
 चरुकार्य-म् तै ३, ४, १६, ११
 चरुका(-ऋअ)-रु-यं च
 ३ ८, २, २४, ४ २, ३ १५, ८ १
 ३, ७ ७, १ १४, २४ -रु श
 ३ ८, २, २४
 चरण-गम् श १, ३, १, १, ९, २, २७,
 २ ६, २ १७, ३ ४, १ ५, ४, ४,
 ४ ५ ११, ५ २, ३, १०, ३, ५ ३,
 का १ ६ ७ ८, २ ७ ४, १, तै
 ३ १२ ३, ४, ४, ६, ७, तैआ १०,
 १, ११ -गानि श ३, ३, ४, १८
 -गाय ऐ २ २, श ४, ६ ८ १७,
 -गे तैआ ४, ११ ८, -गैम

तै ३, १०, ४, ६,
 चरण-गम्-गाम् गो १, २, १
 चरु-रत ऐ ७, १५, श १२,
 ७, ३, १०, जै १६८; -रतु ऐ
 ७, १-५, श १, ६, ३, १३, ३, ५,
 १, १६; तै ३, ७, ६, १६; ५, ४, १;
 तैआ १, ११, ६; ता ९, २, १, ९;
 १२, १२, ६, १३, ४, १७; १०, ३,
 २, ५, जै. ४०; ७८, ७९; १७८, ता
 १, ६, २, ४, ५, ८, ९; ७, ७, ९; १०,
 ८, १, २, ४, ३, ७, ३; गो. १, ५, १
 -रतव श २, १, १, ७, ६, ८, १,
 १, वा १, १, ५ -रतम् एआ
 २, १, ६, श ३, ७, २, ७, ३, ११,
 ३, ३, ७, १३, ७, १, ५, ४, २;
 १४, १, ४, १०, तै ७, ८, ४, ८,
 ३, ९, ४, १; तैआ. ३, ११, १, ५,
 ६, ४, ७, १, ७, ६, ५, जै १३६,
 १७२; जैठ ३, ६, ९, १, ३, गो
 १, १, ३२; -रतनी श ४, ६, ७,
 ९, जै. १४७
 चरनी-नी जैठ ३, ४, १, ४
 चरु-धम् जै ११७, -धायु ऐ
 २, २
 चराचरु-रम् तैआ ३, ११, १३
 ता १७, १, १२, -रा श ४,
 १, ७, २, २५, -रागि तैआ १०,
 १, १
 चरितु-रम् श ३, ८, १, ११, सा
 १, ५, १५, -ने म ३, -तै
 तै ३, ८, ८, १
 चरितु म्हायर्थ-र्थ गो २, ७, ५
 चरितव्य-म् ऐ १, २७
 चरितुम् श २, ४, २, ६ ४, ६, ७,
 २१ ९, ६ का १, ३, ३, ७
 चरितोत्() ऐआ १, १, १
 चरित-रम् श ७, ४, २ ८, ३, १,
 १० ७, ३, १९ -त्राम् श. ३, ८,
 २ ६ -त्राय श ७, ४, २, ८, ८,

† 'रुका' इति मुना स्वरौष्ठक । =य ३०, १८ । † भगवन्तरे सा इत्यस्य 'चरुथाय' इति पदद्वय
 न वाचु । तु =ऋ. १, ३६, १४

३, १, १०; ७, ३, १९.
 चरित्रा ऐ. १, ८; ४, ४, ऐआ. ५, १,
 ४, शा. १०, ५; ३, ५; २, ५, १, ५;
 शा. २, ६, १, २३; ४, ३, १, १३;
 ५, २, ३, ११; ९, ५, १, ३, ३; ४, १;
 ११, ५, ५, ११; १३, ५, ०, ११,
 १४, ७, १, १३; १७, ४, ०; का. १,
 ५, १, ३, ५, ६, १, १, ५; तंआ. १,
 ११, ७; ता. २, ५, ४, १, सा. १, २,
 ५, १, ०; ३, १.

चरित्रवृत्त - न्न श. १४, १, ३, १,
 का २, १, १, २; गो. १, २, ५
 चर्चयेमाण- न्न ऐआ २, ३, ५
 चर्चयेमाण- न्न श. १, १, १, २, १; ४,
 ६, ७, ९, १०; का. २, १, १, १, ४
 चर्चये- यौ- न्न जै. १, ४, ७; - यौं
 ह्व जै. १.

चार्य- चिचरियु- अद्र
 चारम- न्न सा २, ८, १.

चह- -रः शा. ५, ५, २, ७, प.
 ५, २, -रः ऐ. १, ७, ११, का
 ४, १२, १, ४, शा २, ४, ३, ६;
 ७, ५, १, ९, ११, ३, ४; ४, ४, ६;
 ७, ९, ६; १, २, ६; ४, २, १, ५,
 १, १, ५, २, ४, ११, ५, ३, ४, ७,
 ८; ११, १२, १६, ५, १, १, ९, १०,
 १२, २, ६, ७, ६, ६, १, ७; ७, ८,
 ९, १०, ९, ५, १, ३, ८; ११, १,
 ४, ३, १३, ३, ८, ४, का १, २, १,
 ११, १३, ३, २, ६, ७; ४, ३, ७, ९,
 ५, २, ४, ३, ४, ६, ७; ७, ९, ६; १,
 ३, ६, ७, ९, ६, १, १०, ६, ३; ७, ५,
 ७, २, ५, तंआ ६, ८, १, ३; ता
 २, १, १, ४, १, ४, -रुगा शा २, ५,
 २, ३, ५, ४, ४, २, १; ५, १, १, ५,
 १, १, २, ५, २, २, १; ५, १, ४; ५, ७,
 १२, ३, ५, ७, १३, ३, ४, ५, ता ५,
 १०, ९; १०, ११, गो १, ५, ९;

-रभ्यः तीआ. ६, ९, १; -रभ्य ऐ.
 १, १, ३, ४, ७, ४, ८; ऐआ ३, ०,
 ४; शां. ४, २; शा. १, ७, ४, ७, २,
 २, १, १८, १९; २२, ५, ३, ३; ४,
 ५, ११; ३, १, ३, २, ५, २, ३, १,
 ७; ४, ३, ३, १, ९; ५, १, ४, १, ३, ०,
 ५, १, ५, ९; १३; ३, १, २, ४, ५,
 ९, १०, १३; २, ४, ३, ५, ९, ४, ५,
 ७, ९; ११; १२, १६; ५, ४, २, ९,
 ११, १, ३, १, ३, ५, ४, ३, ४, ३, ५,
 १२, ९, २, ११, १३, ३, ८, २, ४, ५,
 ६; वा. १, ३, ३, ९, ५, ०, ३, ४, तं
 १, १, ६, ५; ४, ४, ३, ६, ६, १, ५,
 ११, ६, ३; ६, १०, ५, ७, २, ३,
 ४, ६, ३, २, ३; ५, ६, ८, ३, ४, ४,
 १, ३; ३, १, ४, २, ६, ९, १०; ५,
 १, ३-६; १०, १०, १, ४, ६, ०-७,
 ९, १७, १, ३; ३, १२, ०, २-८,
 ४, २-६; ता. २, १, १, ५, १, ६,
 १७, २, ५, १०, १५, जै ६, ०,
 १३, २, प १, ७; गो २, १, ९,
 १२, २-रु शा. ११, २, ४, ९, तं
 २, ८, ८, २, -तौ. शा. २, २, १, २, २,
 ५, ३, १, ५, ४, ४, २, ५, का १,
 ५, २, १, १, ४; -ती शा ५, ५, १,
 ३-६, प १, ७

चर्म- न्न ऐ ७, २२, ऐआ ५, १,
 ५, शा १, ४, ४, २, २, १,
 १, १०, ३, २, १, ८, ७, ३, २, १,
 १४, ९, ४, ३, का १, १, १, ७, २,
 १, ३, १, तंआ. ७, ७, १, ता ५,
 ५, १७, जै १२८, जैउ ३, ४,
 ३, ३; गो १, ३, १८, -नैइव तै
 २, ४, ५, ५ -नैग जै १६, ५,
 -नैगा ऐआ ३, २, ५, शाआ
 ८, ९, तंआ ५, २, ११, जै.
 १६८; -नैग शाआ ९, ८, १२,
 ८; शा ७, ३, २, १, ४, ता ५,

५, १४, सा ३, ५, १; प. ५, १०,
 -नैरु शा. १, ४, ५, १३; तै. ३,
 ७, १४, १, -नैमिः शा १, २,
 ५, २; का. २, २, ३, २.

चर्म-नै- नै तै. १, २, ६, ७
 चर्मप- न्न ऐ. ५, ३, २.
 चर्म-नै- न्या. शा ५, ३, १, ११.
 चर्म-नै (←/न्या)- न्न तै ३, ४,
 १३, १

चर्वि- -गिभ्यः तै. २, ८, ५, १,
 -गी तै. २, ४, ५, ७, -गीनाम्
 ऐ ६, १८, १९, ८, ७, ऐआ. ५,
 २, ४, ५; सा. २, ५, ५, ६, शाआ
 २, ४, तै. २, ५, ८, ५, ८, ३, ७, ४,
 ३, ५, ८, ९; ३, ६, १०, ३, तंआ.
 ३, १, ५, २, ४, ४, २, ४, १२, १०,
 ४; सा. ३, ६, १, गो २, ६, १,
 ४; शा. ३, ६, १, गो २, ६, १,

चर्वि-न्या- न्या. ऐ. ५, १८, शा
 २, १, ४, २, ६, १२, शाआ १, ३,
 शा ४, ३, ३, १, ८; तै २, ४, ३, ११.
 चर्वि-भू- न्न ऐ ३, ३, ८; -न्तः
 ऐआ. १, १, ४, शा. २, ६, १०;
 शा ४, ३, १, २, ७, -त शा ६, ५,
 ४, १०, तंआ ४, ३, २ -तम् शा
 ३, ०, ३, सा २, ३, ३, गो. २, ४,
 १५

चर्वि-सुहृ- -हाम् तै २, ६, ७, १.
 ✓चल, चलन्ति प ५, ११.

चपाल- -लम् शा ३, ७, १, ३; १२, १८,
 २, ५, २, १, ६; तै १, ३, ७, २,
 प ४, ४, -लस्य प ४, ४, -लव
 शा ३, ७, १, २, ३, २, ५

चपाल-वन्- न्वन् तै २, ४, ७, ११.
 चाकश्यमा(न→)ना(✓नस्य)-
 -ना इव शा ११, ८, ३, १०

चाक(←चम) - न्क शा १२, ९, ३,
 ५, -क शा १२, ८, १, १७; १, ३,
 ३, १३, -कम् शा १२, ९, ३, १

† 'चञ्चू' इति आन मुपा चिन्त्य. । तु=क १०, १२, ४, ९. †-धन' इति मुपा अशुद्ध । तु फ १,
 ३, ७, य ७, ३, ३, द्र । †-सुहान्' इति मुपा दुर्षट् । एन च ता व्याख्यान दुरुक्षम् तु =य २८, १, उ. म. द्र. ।
 क - अपि हलन्तप्रातिपदिकस्यैव सक्तावादेयमेवेतिदिक् । †चक्र-पिशग-द्र. ।

शुक्रायाम्- ग द १४, १, ७
 १
 शुक्रायाम् (←चमुम्)- य द १४, १,
 ५, ६, ७, २, ३
 शुक्रायाम्- नी दाशा ३, ३-प्य
 द ८, १, २, २
 शुक्रायाम् (←चमुम्)- स्थायते
 ३, १०, ७, १
 शुक्रायाम् (←चमुम्)- ल द १४,
 ७, १, २, २-स्त्व ते ३, ४,
 १७, १
 शुक्रायाम् (←चमुम्)- नै गो १, २, १८
 शुक्रायाम् (←चमुम्)- स्थायते
 ३, १, २, २-स्थान् द १३, २,
 ७, २-स्थानाम् दां ७, १, १
 २, २, २, ३, ३, ६, ०, गो २,
 १, १९-स्थानि ए ३, ४०,
 एआ २, ३, ३, दा ७, १, ६,
 १५, द २, ५, २, ४८ ६, २, १५,
 ५, २, ३, १०, १०, १, १, ७, ४, ३,
 ४, ११, ५, २, ७, १०, १२, ३, ५ ८,
 १३ ३, ५, ७ १४, २, २, ४ ३, २,
 २८, का १, ५, १, ३८, ६, ७, ८,
 ते १ ४, ९, ३ ५ ७, २, २, ३, ३, ४,
 ३ ११ ६ ३, ७, २, ३, ९ २, २,
 तैआ १० ६४, १, ता ८, ६, ५,
 २४, ८, गो १ ५ ७, ९ ३ ३ २,
 १, १९, २६, -स्थेभ्य द १३
 २ ५ ० गो १ ५, ७ -स्थेषु ए
 ३ ४०, दा ८ २, तैआ १ २ २
 ९ २६ १ -स्थे द ६ १५
 द १ ६ ३, ३६ २ ६, ३ १, ४
 १, ५ ०, ३ १०, ११ ५, २, १
 ८, का १ ६ ३ १ ४, १, तै १,
 ४ ९ ५ १० ३ ५, ६, ३, ५,
 २ ३ ६ २ जै १ २ २, गो १
 ५, ८ २ १, १९, २६
 शुक्रायाम् देवता- ता द १३,
 ५, १ १४ ३, ४, -ताभ्य द

१३, ५, १, १४
 शुक्रायाम् याम्- गिन. द २, ६
 ३, १, या १, ६, ३, १, -गिनम्
 द ७, ६, ४, ९, या १, ६, ४, ९, -नी
 द ७, ६, ४, ९, १०, १, १, ६, या
 १, ६, ४, ९; त १, ४, १०, १०,
 ५, ६, ७, ६, ४, ७
 शुक्रायाम् (←चमुम्)- दोग्-
 -म् तैआ १, २, ११ २६, २
 शुक्रायाम् विनिर्मित-त गा २,
 २, ५
 शुक्रायाम् श्या (←चमुम्)-
 -श्याम् द २, १, ४, ४, ६, ४, ३,
 १३, ११, ५, १, १४, १३, ४, १,
 ५ वा १, १, ४, ३ ३, ०, ११
 गो १, ०, १६, -श्याम् गा १,
 २, २१
 शुक्रायाम्- ल द ७, १, १, ३६, ९,
 १, १, ४, २, तै १, ५, १०, १, जै
 १८४-स्त्व द ३, ५, १, २६
 ८, ७, १८, ३, १०, ९, ३, १७, २९,
 ३०, ४, २, ५, ५ ४, ५, २, ९, ५, २,
 ८, ७, ४, ३, ६, १४, ३, १, १३,
 ता ७, ४, ५ ६, ७, २४, जै
 ११, जै १, १, ५, ५ ५ ३,
 १, गो २, ३, १७-स्त्व द
 ३, ५, १, २६, -लाव द ३, ५,
 १, २, ४, २, ५, ५, गो २, ४, ६,
 -ले द ३ ८, २, ३०, ९, ३, १६,
 २९ ४, ४, ५, २ ९, १, १, ४२,
 १४, ३, १, २७ ३१; तै. १, ३, ६
 १, जै १८४
 शुक्रायाम् वेला- लाया द ७, १,
 १ ३६
 शुक्रायाम् सा (रिम्-→) रिणी- ष्य
 य २ १०
 शुक्रायाम् (लउउ-→) कर- ना द
 १८ ९
 शुक्रायाम् (←चमुम्)- स द ११
 १, ५ ३

शुक्रायाम्- ना, -नाम् य १
 शुक्रायाम्, शुक्रायाम् ता ७, ४, १, १, १,
 ५, ७०
 शुक्रायाम्- न जै ३, ६, ३, ३
 शुक्रायाम् (←चमुम्)- म् द ७, ४, १, १,
 शुक्रायाम्- द तैआ ३, ७, ७, द १३,
 ८, ४, १, तै १, ०, १, ११, ७, ६,
 ३, १०, ३, १, १, ७, ७, १, ६
 तैआ २, ५, १, म १, ७, ११
 -र द ६, ४, ४, २, तै २, ८,
 ७, ६, ३, ७, १, ४, तैआ ६, ३,
 १, ४, ०, -रम् तै १, ४, ०, ७,
 -रो तै २, ८, ६, ७
 शुक्रायाम्- म् ता १, ३, ९
 शुक्रायाम्- र तै २, ४, ७, १०
 शुक्रायाम्- म् ए ४, १७
 शुक्रायाम् (←चमुम्)- म् तैआ ७, ८, १३
 शुक्रायाम्, शुक्रायाम् द ९, ५, १, ६, ३, ६५,
 ३, २, १०, १, ४, १३, १४, ४, ३,
 ११, २१, ५, १, ४, १३, ८, १,
 १७; तै ३, ११, ७, ४, ९, ३, ३,
 ४, ६, ७, १०, २-४, १२, ५, ११,
 तैआ १, २, ४, ४, २, ५, ३, विन्ते
 द ७, २, १, १५, ३, २, १५, १०, ७,
 १, ४; तै ३, ११, ७, २, ८, ५, ६,
 १२, ५, ६, १०; ११, तैआ १,
 २२, १०, ११, १२, २६, १, २,
 ३, ४, ७, विन्ते द ६, १, २,
 १७, १८, १९, २, १, ११, ७, १,
 १, १, १, ४, २, ३, ३, ४, १, ८, ६,
 ३, १३, १७, ९, ४, ३, ४, ५, ५, २,
 २, १०, १, ५, २, २, ५, २, ३, ५,
 १६, ५, १, ५, तै ३, ९, ७, १, ३,
 विन्ते द ६, १, २, १७ १८,
 १९, २० २, २, २९, ७, १, १, १७,
 ३, २, ३, २, २, ३, ३, ७ ५, ३, १,
 ७, ७, ४, १, २, ५, १, ३, ६, ८, ३, १,
 ११, ६, ३, ७, १३, १७, ७, १, १२,
 २, १५, ९, २, ३, २, ४, ३, १, ३,
 ५, ६, ५, १, ५, ३, १०, १, ४, २-७,

† इति शुक्रायाम् स्वरदिक्त्व । तु तै १, २, १, ११ द्र ।

१७ चिति-√चित् द्र.
 चिति-मूलप्रति(√मूलप्र)-सिभि
 तं ३,११,९,९
 चिति प्रीति-पाणाम् श ८,७,
 ४,१२, १०,२,५,९, -पाणि श.
 ७,१,१,३,२,३,९ ८,६,३,१,२,
 ९,३,३,९, -पै श.८,५,४,७
 चित्य-म्य श ६, १, २, १६,
 -त्यम् श २, ३, ३, १८, -र्ये
 तं ३, ९, २१, २, ३ -र्येन ऐ ८
 २८, श २, ३, ३, १८.
 चित्वा श ६, २, २, १, ७, १, २, ३, ३,
 ३, १, १, ८, २, १, १, ३, १, १, ४,
 १, १, ५, १, १, ३, ४, ६, ३, १ ८, ९,
 ५, २, १, १२, ५, १, १७, तं ३,
 १२, ५, ११
 चिन्वत्-न्तु श १०, ३, १, २-८.
 चिन्वान्-न्त श ७, ५, २, ३२-
 ३६, तौआ १, २, १, १०, ११,
 १२, २६, २, ३, -ना तं ३,
 १२, ९, २
 चीयमान- न श ७, ५, २, १७,
 ३२
 श्चेतव्यां-म्य श ६ १, २, १६,
 ९ ५ १, ६४
 श्चेतव्यां-म्य तं ३, १२, ५, ६,
 चेष्यत्-न्तु श ६ ५ १, १ ७, १
 १ १ ९, १०, ४, १, १
 चेष्यमाण-ण श १०, ४, २, २९,
 -णा श ४, ६ ८, ३, -णानाम्
 शा १९ १
 √चिचि चयते ऐ २, ०^१
 चिकित्ताम्(√नित्)-न ऐ ५, ४,
 तौआ ४, ५ ५
 चिकित्स्व-तुपे ऐ ५, ८, शा
 २३ ३ तौआ ६ १२ १ म २,
 ८, १५ --न्व ऐआ ४ १, १

-स्याम् ऐ. १, २८, शां ९, ०
 श. १, ५, १, ६, ४, २, १, २, ७, ६, ४,
 २, ६, तं १, १, १, ५, ३, ६, ३, १.
 चिकित्ताम्-न्त तं २, ८, ६, ९, -न
 श ८, ६, ३, २०, -नम् ऐ १, २, १,
 शां ८, ४
 चिचिरित्(√चि-र)-पु शां २०, १३,
 ३०, ८
 चिचिकृ-क तं २, ५, ५, ६.
 √चित्, चेतयते श ८, ५, ८, ३, तं
 २, १, २, ३, चेतयध्वम् श. ६, २,
 ३, १, ३, १, ५, ९, ३, १, १, ३, ३,
 १५ १६, ८, २, १ ७, २, १, २, ५, १,
 १३, ४, १, २, ३, ८, २, १, २, ३, १,
 ४, ७, ३, १, २, ४, १, २, ५, १, ३, ३,
 ३, ४, ६, १, २, ३, २, ९ ७, ४, २, ९,
 १, २, ३, ३, ५, १, २८ चेतयध्वम्
 श ८, २, २, २
 चित्-न्तु श ३, २, ४, १६, तं
 ३, १०, ४, २ तौआ ४, ११, ६, ७,
 ९, ९ चित्-√चि द्र
 चित् प्रति-ति श ३, १, ३, २०^१
 चित्त्व-न्त तं ३, ६, १०, १,
 म २, ४, ३
 चित्त्वन्ती-न्त्या श ९, १, २, ३०
 चित्ता(न→)ना- ना श ७ ३, ४, ३
 चित्ति-न्तये श १३, ५, २, १४.
 चित्ति √चि द्र
 चित्त-त्तम् ऐ ५ २५ ऐआ २,
 ३, २, श ३, २, ४, १६ ६, ६, १,
 १०, ६, १ ७, ९, २, ३, ४, २, ११
 ८, ३, ९, १२, ७, १, ९ १३, १, ८,
 ३, तं २ ३, ४, १, ४, ४, ५, ६, ६,
 ६, ५, ५, ३ ७, ६, १०, तौआ २,
 ५, ३ ३, १, १, २, १ १ १०, ६, ३, १,
 म १, २, २, १, ५ ४ १, -त्तस्य
 ऐआ २ ३, ३, -त्तस्य श ६, ६,

१, १७, -त्ता तं २, ५, १, १,
 -त्तानि श. १२, ४, ३, ४, -त्तेन
 तौआ १०, ६, ३, १
 चित्ति-न्त ऐ ७, २५, तं २, २,
 ६, १, तौआ ३, १, १, -न्तिम् श
 ९, ३, ३, ४, २, -न्तिभि श ६,
 ८, १, ७, ९, २, ३, ७, -न्त्या तं
 ३, १०, ४, २
 चित्र ग्रा-ग्र शां २१, ३, २३, ५,
 २७, -शांआ ३, १, श ६, १,
 ३, २०, ४, ४, २, तं ३, १०, १,
 १, ९, ७, १०, ३, तौआ ४, ४, २,
 तां ११, ४, २, १०, १०, १, ३ ५,
 १९९, ६ १, १४, ता २, ६, ४,
 गो २, ४, १, -ग्रम् ऐ १, २८,
 ४, ९, ११, ऐआ ३, ३, ३, शा
 २५, ५ शांआ ३, १, ५, ३, ८, ४,
 श २, २, १०, १७, ३, ४, १४, २२,
 ४, ३, ४, १०, ७, ५, २, २७, १३,
 ८, १, १३, का. १, १, २, ११, ४,
 १, १२, १७, तं १, १, ९, ५, २, ५,
 ६, १, ८, २, ६, ४, २, ५, ५, ६, ४,
 ७, ३, ३, १, २, १, ११, ३, ३, ४,
 १२, ७, ११, २, ८, १, १, तौआ
 १, ७, ६, २, १३, १, ४, ११, ८,
 २०, ३, ७, ९, ११, १०, १६, १,
 ३९, १, तां ४, ३, ७, १३, ३, ४,
 १४, ६, ४, आ २, २३, १९, ५
 ४, १, -ग्रम्इव ऐ ४, ११
 -ग्रस्य श १०, २, ६, ६, -ग्रा तं
 १, १, २, ५ ५, १, ३, ३, २, २, ४,
 ५, ४, ३, १, १, १०, ८, १, १, -ग्रा
 तं २ ८, ७, १, -ग्राणि श २, ३,
 ४, २२, ६, १, ३, २०, ७, ४, १, २, ४,
 का १, ४, १, १७, तं १, ५, ३, ६,
 तां १८, ९, ६, -ग्राम् तं २,
 ५, ८, १ -ग्राणि ता ४, २, १, ८,

† तव्य-तव्यतोरनुबन्धमशद्विचिन्त्यम् । गत्तु Pw Mw प्रभृतिभि श -म्यल्लुगुदरद्वि स्वदित्तव्येव
 निर्दिष्ट ताचित्त्वम् । † १ चयने २ हिंसायाम् इति विवेक । † √चेतेतेरित्यर्थाव । † † 'चिची, चिचि' इति
 परिभाषानुकरणम् । † † 'ति' इति मंस स्वर । पा ६, २, १९ इति पर्युदासेन समासान्तोदात्त एव । चित पातोति
 चिघे न गणिकारकोपपदादित्युत्तरपदप्रकृतिस्वरत्वेन सिद्धमिति दिक् । † † =य २३, ४९ द्र ।

—नाम् श ९,२,३,३८, तै २,४,५,
 ४, ३, १, १, १; —त्राया वा १, १,
 २, १, १; —त्रायाम् श २, १, २, १३
 १७, वा १, १, २, ९; १०; ११; तै
 १, १, २, ६; —त्रायै श २, १, २,
 १७, तै ३, १, ४, १२; —त्रे श ७,
 ४, १, २४, तै १, ५, २, ६; —त्रौ
 तैआ १, १०, २
 चित्र-ज्योतिस्- -ति श ९, २,
 १, ३६
 चित्र तम- -म वा २४, ८
 चित्र नामन्- -मानम् श ६, १,
 ३ २०
 चित्र मानु- -नु तै २, ७, १५, ३,
 तैआ १, ७, १, -नु तै २, ४, ८,
 ६, ७, १७, २, ८, ६, १; ३, १, १, १,
 ११, ६, ३ -०नो ऐआ १, १, ४,
 वा १४, २, ५
 चित्र महस्- -सम् श २२, ९
 चित्र स्य- -यम् ऐ १, १७; वा ८,
 २, तै २, ४, ३, ६, ता २०, १२, ५
 चित्र राधस्- -सम् तै २, ४, ४, ४.
 चित्र पत्(मत्पु)- -त्ता १०,
 ६, ५, १८, ६, ७, ८
 चित्र ध्रुवस्तम(-नु+तमपु)- -म
 वा ७, ९, -सम् तैआ ४, ३, २
 चित्रा-न्त्- -म् श २, १, २, १७,
 वा १, १, २, ११
 चित्रा पूर्णमास- -स तां ५, ९,
 ११, -से ता. ५, ९, १०
 चित्रा यसु- -सु श २, ३, ४, २२,
 वा १, ४, १, १७, -०मो श २,
 ३, ४, २२, वा. १, ४, १, १७
 चित्रो(-त्रडङ्)-ति- -नय श ७,
 ३, १, ३, १.
 चित्रिय- -यस्व तै. १, १, ९, ५,
 -यात् तै १, २, १, ७
 चैत्र- -ति तै. २, ८, ७, १०

चैत्र- -त् तै २, ४, ८, १
 चैत्रन- -न ऐआ १, १, १, वा
 १९, ८ २१, २, तैआ १, ११, ६;
 -नस्य तै. ३, ७, ८, ३
 चैत्रय(त्-)-न्ती- -न्ती तै. ३, ६,
 ३, ४
 चैत्रयमान- -ना श. ६, २, ३, १;
 ३, १, २, ३, १५, १६; ८, २, २, ७,
 २, १, ३, ४, १, १३, ४, १, २४, ८
 २, १, २, २, २, ३, १ ४, ७; ३, १, ३,
 ४, १, २, ५, १, २, ४, ३, ४, ६, १, ३,
 ३, ३, १०, २०, ७, ४, ३; ९, १, २,
 ३४, ५, १, २९, -नानाम् श. ६,
 २, ३, १, ३, ५ ७, ३, १, १,
 चैत्रस्- -त् तै. ३, १ १, ५, ७, गो
 १, ३, २२, -तसाम् तै ३, १२,
 ३, ३
 चैत्र- -त्ता तै. २, ७, ८, १, १६, १
 चैत्र्य- -स्य तै. ३, ६, १०, २
 चिद् ऐ १, २८ ३, ४६, ४, २०, ५, ८,
 १८, १९ ६, २६, ७, १६, १७
 ऐआ २, १ ६, ३, ८ ५, १, ४, २,
 २, २, ४ शा १८, ३, २३, ३, ७,
 २६ ३, ५, १२, २७, १, २९, ५,
 शाआ. ७, ९; १६, ८, ११, ११, ४,
 २२, २, वा १, १, ३, १२, ३, ४,
 ८, २, २, १, १६, ३, २७, ४, ३, २
 ५, २, २८, ३, २, २, २०, ५, ४, २,
 ८, ३, ११, ४, ३, ५, १५ ७, ५, ४,
 ६, २, ४, ९, १, १, ४२ १२, ४, ४,
 १२, ७, ३, १३ १४, ६, ८, १, १२,
 १०, १, वा १, १, ४, १७, २, १,
 १०, ३, २३, ३, २, ४, २, १, ५, १,
 २५, २, १, १, ७, ८ १, ३, २, ७, ८
 १३, २, १२; २, ३, २३, ४, ८, तै
 २, ४, ३, ९, ११, ५, ६, ५, ६, ३
 ६, १, ३, ८, ३, ५, ८, १२, ९, ८
 ३, ७, ११, २ १०, ११, १, तैआ

१, १०, २, ४, ४, २, ३, ६, ३, १, २,
 १०, १०, ३, ता ९, १०, १, १३,
 २, ४, १७, १०, २; जै १७, ३४,
 ३७, १५, १, सा ३, ३, ६, ५ २,
 १०, गो १, २, १४, ३, ८, १६;
 २१, चिद्इश्व शा २, २
 चिद्भय- -य आ २, ६, ५
 चिन्त् चिन्तयोर् गो १, १, ३०
 चिन्ता- -म् गो १, १ १६, २८
 चिन्- -म् ऐ १, १६; ऐआ ३, २,
 ४, वा ६, ६, २, ९ ११, ५, १, ४,
 तैआ २, २०, १, जै १३६, सा
 ३, ४, ११, -म्इश्व वाआ ८, ७,
 -राव् श ११, ५, ३, ८-१२,
 -रे श १३, ८, १,
 चिर-जीवित- -म् स ४.
 चिर तर- -म्इश्व ऐआ १, १, २
 चिर लोक लोक- -कानाम् तैआ ८,
 ८, २
 चोद् चोदव तै २, ८, ५, ८
 चोदयत् ऐ १, २०, ३, ३०;
 वा ८, ५ श ४, २, १, ८, १०,
 चोदय श ७, २, ३, ९,
 चोदयन्त्वर्त्- -ति तै. १, २,
 १ १२
 चोदित्- -त्ता तै २, ५, ८, २
 चुपुणीका- -कार्यै तै ३, १, ४, १
 चुमुनि- -म् तै २, ५, ८, ११
 चुड- -ङ. श ८, ६, १, ११, १३, १४,
 १४, ९, ३, १८, -डाय श १४,
 ९, ३, १७.
 चूर्ण(←चर्च्)- -र्णम् सा २, ७,
 ८, ३, १, ७, -र्णानि सा २, ६, १०
 चूर्ण ह(स्त-)-स्ता- -स्ता चांगा
 ३, ४
 चूर्णित्वा गा २, ७, ९
 चृति(चृत्)- -न्ते ३, ३, २०
 चिद्विज्ञान, चिद्विज्ञान- गद्य

† =आधौ, ५, ६, २, ऋ (=५, ८, ६) तु 'चोदयन्मति' (नपु १) इति रूपमुपरभ्येत । तत्र 'चोदयतो मतिर्यद्येति विभ्रदे -ङ्' इति पूर्वपदप्रकृतित्वरत्न भवेत् । तै पाठस्तु चिद्विज्ञान गत प्रतीयते । भाव्यश्रुतां तत्र ध्वन्यनाम्परमराभाव्य विवेच्यम् । भा. ह्यव्यय वा पदान्तरे 'य । उदयवति' इति बन्धनापि गुपीर्भाविमरणीया ।

चेत्, चेत्त्, चेतयन्ती-, मान-,
 चेतस्, चेत्, चेत्य-, /चित् गद्र
 चेतव्य-, चेत्यत्, चेत्यमाण /चिगद्र
 चेदाँ ऐ ३, १६; छ, २६, ६, ३१
 ७, १०, १३; ऐआ ३, १, ४, ७,
 १, ६, २, १, ३, २, शा २७, ६,
 शाआ ७, ९, १०; शा १, ३, ३,
 १५, ६, २, २७, ८, १, ९, २, १, ०,
 ५, ५, १, ३, ३, १, २, २, १; २,
 ४, ४; छ, १, ३, १, २, १६, १३, ३,
 १, ६, १, १३, १, १, १९; २०, ४, ३,
 २३, ६, ७, ४, ८, १, ९, २, ८, ७, ३,
 १५, १६, ९, ४, ७, का १, १,
 २, ९, ४, ३, १०, ११, तै २, २, ७,
 १, तैआ २, ६, २, ८, ५, १, ६, १,
 जै ९५ ९९, १०४, जैउ १, १, १,
 २, ६, ३, २, १, २, ४, ४, ३; १२, ५
 १, ४, १०, २, ५, प १, ४, २, १०,
 स ३, गो १, १, ३, १, २, ४, ७,
 ३, ११ १३, १४, २०

चेरापादाँ-दा ऐआ २, १, १
 चेर्डी-रवे ऐ छ, ३, १, ५, २, ०; ऐआ
 ५, २, २

चैलक-क श १०, ४, ५, ३ चैलकि द्र
 /चिद्, चिछन्ति श ३, ४, १, ६
 चैष्टिस्वा श १४, ९ ४, १८
 चैकितानिये (←चिकितान्) -य श
 १४, ४, १, २६, जै ९२, ११३, जैउ
 १, १२, ३, ७, १८, ४, १, २, २, ३, २,
 प ३, ७, व २, -यम् जै ११५
 जैउ १, १२, ४, १, १४ १, १, -या
 जैउ १, १४, १, १, -यात् व २

चैत्र-अस्य शाआ १९, ३, -त्राय
 तै ३ १, ४, १२

चैत्ररथ-म् गो १, १, २, १
 चैत्ररथि-थि जैउ १, १२, ५,
 १, -थीनाम् ता २०, १२ ५

चैलकि (←चैलक) -कि श २, ३, १,

३४, वा १, ३, १, २, ३.
 चोदयन्त्वत्, चोदित्- /चुद् गद्र
 /च्यु, च्यवते ऐ ६, २२, वा १, ६,
 १, ६, ६, ६, ४, ८; ११, ८, १, ३, ता.
 २, ६, ०, १२, ३, १५, २; १५, ४, ३,
 २, ३, ७, ०, ११, ५, ०, २, ८, १, ४,
 ९, ६, १०, १२, १२, ३, ०, १, १, ६,
 १३, ९, १९, ११, २०, १४, ५, २५
 ९, १६, २९, १०, ५, १५, ३, १३;
 ५, ११, गो १, १, २, ६; २, ६, ४,
 च्यवन्ते ऐ ५, ९ शां. २२,
 ७; २०, ५, श २, १, २, ३,
 १०, २, ३, १५, तैआ १०, ६, ०,
 १; ता २, २, ४, १६, ७, ९, ७, ९;
 ८, २, ६, ८, १८, १६, ५, २७,
 च्यवामहे प ३, ७ च्योप्यते ऐ २,
 २२, शा ९, ४, च्योद्गम् तैआ
 १०, ७, १, च्यवेत् ऐ ७, ५, ऐआ.
 ५, ३, ०, शा १२, ६, रा ६, ७, ३, ४,
 १३, ३, ६, ५, च्यवेरन् ऐ ५, ९, गो
 २, ६, १०, अच्योष्ट ऐ २, ०, ०,
 अच्योष्टा. शाआ ७, ११
 च्यवयति शा १२, ५ च्यावयति
 तै. १, ६, ४, १, ता. ६, १०, १६,
 ११, ८, ११, १२, १३, ५, १३
 च्यावयन्ति श १०, २, ३, ७,
 च्यावयन्ति श १०, ०, ३, ७,
 तैआ ५, ६, ४, च्यावयाम. श
 १, ६, १, ६, च्यवयानि शा १२,
 ५ २२, ७ च्यावयत जै १६८,
 अच्यावयत् ता ११, ८, ११, १२,
 १३, ५ १३, अच्यावयन् श १
 ६, १, ६, च्यावयेत् ऐ ७ १५
 अनुच्यवतु तै ३, ७, १३, १
 च्युवन-न ऐ ८, २, १, श ४, १,
 ५, १, ५, ता १४, ६, १०, जै
 १८६
 च्यावन-नम् ता १३, ५, ११, १२,

१९, २, ६, जै १८६, आ १,
 १८३, -नस्य ता. १३, ५, १३,
 -नानि आ १, ४७३, जैआ १,
 ४७३, ७७९, -ने आ १, ७३;
 -नेत्र ता १३, ५, १२; १३
 च्यावन-न्य-म् ता १३, ५, १३
 च्यावविरा तैआ ५, ६, ४
 च्यावयित्त्व-व्यानि जै १६८
 च्युत्-न श. ४, २, ५, ०,

छ

छगल्-म् तै. ३, ९, ९, ३.
 छत्र- /छद् द्र
 /छद्, /छद्दयति ऐ १, ३०, मं २,
 ६, १३, छाद्दयति श ८, २, ४, ५,
 छाद्दयति श ३, ५, १, ३६ छाद्
 यन्ति ऐआ. २, १, ६, जै ९९,
 गो २, ६, १४; छाद्दयति गो
 १, २, १९, छाद्दयाब्धकार वा
 १ ३, ४, ५, ५, अछद्दयत्
 तै ३, ११, ८, ६, ७, ७,
 अछद्दयत् जै ९९, जैउ १,
 ४, ४, ४-७, अछद्दयन् श ८,
 ५, ०, १, अछद्दयन् श ८, ५, २,
 १ ता १४, ५, १३, अछद्दयन्
 जै ९९, गो १, ५, २४, २, ६,
 १४

छत्र-त्र ऐ २, ३३
 छत्राक-म् प ५, ६.
 छटिम्-दि ऐ १, २९, शा ९,
 ३, श. ३, ५, ३, ९, २३, २४,
 ६ १, २२ ८, २, ४, ५, ५, २, ६,
 -दिपी श ३ ६, १, २२
 छटि समित (→)ता-म् श ३,
 ५, ३, ९

छन्नन्त्या-न्न ऐआ २, १, ६,
 श १४, ४, ४, ३, -न्नम् श १४,

† च । दद् पपा अनुसारीणी निष्ठे परे । † Kt टि द्र । 'च । ईरपादा' इति सा । छ/चायते पूजाकर्म्मण इति Miv Kt च । /चरतेरिति Piv Giv च । सामविवरणकारस्तु /नेतयतेरित्याह । ता चैतस्मिन्पत्नी मीनमेवावर्ज्यन्ते । निश्चय सुधिगोचर । | एकत्रावर्णान्तधातुषु पाठाद् इत्ययमाव इति सर्वत्र बोध्यम् ।

छादयित्वा

४,४, ३, ती ३,२,८,४,७,८-सा
 वा ३,५,१,३६-नानि जै ३४
 छादयित्वा ऐ ६,३६, जै १८०
 ✓ छन्द, छन्दते गो २,६,१४, छन्दति
 ऐसा १,१,३ छन्दयाञ्चु जै ५३
 छन्सत् वा ४,६,९,१४, छन्दयति
 शाआ ११,३,६, १९ अछन्दयत्
 वा ८,३,१,२,५,१,०
 छन्दस्-न्द ऐ १,१ ६ ३,१२, १३, ४, १०, २९, ३१, ५१
 ४, ५, ६, ८, १०, १२, १३, १६-
 २१, ६, १२ १५, १६ २१, ७, २३, २४, एआ १, १, २, ३, ८,
 ४, १, ५ २, ४, १, १, शा १०, ५, ११, ५, १, १४, २, १५, २ १६,
 ३, १७, १, १८, २, २०, ४, २२, १, २, ५, ९ २३, ३, ८, २५, ५, २६,
 ८, २७, १, २, ७ २८, ५, २९, ५, ३०, २ ५, शाआ १, २, २, १२,
 १६, शा १, ३, ५, ४, ८, २, १०, २, १, ४, १४, २, १, १७, ३, ४, ४,
 ३, २, ४, ३, २, ५, ४, ३, ७, ६, २, १,
 ५, ६, ३, १, ३, ८, ३, ४, १, ४, १, ६,
 ७, २, १३-१६, ७, १,
 ३, २, २, ३, १, २, ६, ८, १, १, ५, ८
 ३, २, ५, ८, २, ३, ९-१३, ४,
 १, ५, ६, ६-१६, ३, ३, ५, ६, १, ०,
 ५, २, ३, ४, ५, ६, १, १, १, ०, ३,
 २, १-१३, ५, ४, ६, ९, ११, १३
 १६, ११, ५, ५, १०, १२, २, ३, ६,
 ३, ३, ८, ३, ३, ३, ३, ३, २, २, ३, १,
 २ ४, १, १३, १४, २, १, १६, ३,
 का १, १, ४, १४, २, १, ११, ३,
 ४, ७, ४, १, २, ३, ती २, ६, १७, १,
 २, ३, ४, ५, ६, ७, ८, ९, १०, १, २, ३
 ३, ४, ५, ६, ७, ८, ९, १०, १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १, २, ३, ४, ५, ६, ७, ८, ९, १०,
 ११, २, ११, ७, ३, १०, ७, ५, ५

८, ५, ४, ६, १२, १२, १०, ३, १३,
 २२, २७, १४, ४, १, ५, ७ १०,
 ३, ११, ५, १५ ५, ५, १६, ८, ८,
 ११, १० १३, १७, १, १, ५, १३,
 १९, १, २ ११, ८, २०, २, २, ३,
 २१, ४, ९, १३, जै ८ १९,
 १८२, जैउ १, ३, ३, ३ ५ १,
 ३ ४, २, २, ३, १, १०, दी २,
 ११, ३ १५, १७, गो १, १ १७-
 २१, २४, २५, २७, २९, २,
 ११, २४, ५, २३, २, ३, १०,
 ११, ४, १८, ६, ३, ९, १०,
 -न्द सु ए ४, २० दि ३२ ३३
 एआ १, ३, ४, वा ९ ३, ४, १०
 १०, २ ४, ५, ५ ४, ८, ११, १, १, ६,
 १४, १, २, २ ती १, ५, १२, १,
 २, २, ३, ७, ता १६, १६, ९
 जै ७४, -न्दस ऐ ७, २३
 २४, शा ३, ५, ९, २ २५ १३,
 २७, ७, ३०, ८, शाआ १, २,
 वा ८, १, १, ५, ८ २, ७, ५, ८, ११,
 ५, ५, १०, ७, ३, ती १, १, ९, ६,
 ७, ३ ८, १२, १, २, ता १०, ६
 १-५ १२ १०, ३, १७, ३, २
 २१, ९, १३, -न्दस ५-न्दस शा
 ३०, ११, वा १०, ३, १, ९,
 -न्दसा ऐ १, १३, १५, १६
 ३०, २, ५, ३, २२, ५ ११, ६, ३, ६,
 ७, २३, २४, ८, ६, १२ १७,
 एआ ५, १, ४, शा १, १ ३, २,
 ९, २ ११, ५, १९ ४ २२, ७, ८
 २३ ६, २७, १ ४, १३ शाआ
 १, २, ७ २ १६ १७, ११, ७,
 ८, वा १, २, ५ ६ ३, ५, ४,
 ९, ३, १०, १२ २, १, ४, १४
 २, १, १७, ३, ४, ३, ३ ३, ४, १,
 २३, ६, ३, १, ३, ६ ३, ५, १,
 ३, २५ ५, ३, ३, ४, ५, ६, ६, ३,
 १०, ४, १७, ७, ५, २, १, ६, ८, ३,

४, १६, ११, ५, ५, १०, १३, २,
 ६, ४-६, ५, ४, २, ८, १४, ३, १, १६,
 का १, १, ४, १४, २, १, ११, ४,
 १, २, ३, २, २, ३, ६, ती २, ६, २,
 १, २०, १-४, ५, ७, १५, ५,
 ३, ३, २, २, ४, ६, ७, ७, ४, ९, ४,
 ६ ७, तीगा ४, २, ६, ३, ३, ६,
 १, २, ५, ३, ३, ५, १, २, ता
 १, २, ७, ६, ६, ७, जै ८८,
 ९९, १३, ३, ५, २, १, गो, १, ५,
 १२, १३, १, ४, २, ४, २, ६, ६, ११,
 १६, -न्दसाम् ऐ १, ५ ६, २,
 १६ २३, ३, २१ २, ७, ४, ३, ४, २, ८,
 ५ ३, ४, ३, ३, ३, ३, ३, ३, ३, ३,
 १, २, १, ६, ३, ५, वा. ३, २, १०,
 १, २, ११, ५, ८, १४, २, ५, १७, २,
 १९, ७, २५, १, १३, २, ७, ७, ८,
 ७, शाआ १, १ २, ६, वा १, ६,
 ४, २, ८, २, १०, १, ६, ३, ३, २, ६,
 ४, १, ७, ७, ३, १, ५, १, १०, ३,
 १, ५, १, ५, २, ४, ७, ४, १, १०,
 ६, १, २, ६, १, ता ४, ४, ६, ७,
 ८, १०, ६, १, ६, ३, ६, १२, ९, २५,
 १०, २, १, २, ३, ८, ६, ६, ११, ५,
 १७, १३, १, १०, ७, २, १५, १०,
 ६, १२, २, ७, १६, ११, १०, १६,
 ९, १८, ८, ४, ११, १९, १२, ८,
 २०, १६, ८, २१, ४, ६, ९, १६, १०,
 ९, २४, ६, ३, २५, १, १३, ३, ५, ७,
 ३, १०, ११, जै ८०, ९५, १९, दी
 २, १, ११ गो. १, ५, ४, १६-१९,
 २, ३, ११, ४, २, ६, ११, -न्दसि
 ए १, १०, वा ३०, ३, तीआ
 ४, ११, १, २ गो २, ३, १०,
 -न्दमी ऐ ३, २६, २८, एआ
 १, १, २, वा ३०, ३, शाआ १,
 ३, १, शा १०, ५, ४, ८, ती १, ८,

एकत्रोत्तरेण समस्तीभ्यस् पूर्वपदत्वमप्यस्य सभेवत् । तथा चापि यस्या ऽ । इ 'छन्द' इति मुद्रा ।

१०,३ ता ४, ४,२,४ ९, १८,
 ११,९, जै ५०,१०० गो १, २
 ०४ -दसे ता ९,४,६, -न्द्राति
 ऐ. १,६,९,११ १६, २,२,१६,
 १७,१८,३७, ३,१३ ०,१, ३९,
 ४७, ४८^१ ४, ३, ५, ९-
 १३ २१ ०४ ०७,२८ ७,३,
 १६, ६,०,३२ ३६, णा १,१,
 ०^२ ३,४ २,१,६,३,४, ३,१,६,
 ७,१,४, शा ३,०, ७,९,१०,०,
 ११,४ ५, ६, ८, १४, २ ३,५
 १७, २, १७, २,९,१९ ७,२,३,
 ४, २७,१,७ ३०,३,११,शाआ
 १,४ २,६ ११, ७,१९ १२, ४,
 सा १, ३,२,९ ४, ६, ८,२,८,
 ९,१०,१३,१४, २,१,४,४, ३
 २,१,६, ३, १, १, २,११ ४,१,
 ७,८,२३, ६,०,८, ८,४, १६,
 ९,०,१७ ३ ८, ९,१०, ४,३,
 ०,५ ०, ४,३,१, २, ३,५, ७,
 ८ ९,१,२, ४, ६, ८, १३ ६,९,
 १३ ७, ४, ३ २०,१,१,०-५,
 ६, २,१, ३०, ३,४, ०, ३३, ३,
 १ ११, ४,१,४, ४, १ ६,५, ४,
 ७, ७,१,६,०,६, ७,०,३,६ ३,
 १,३७,४,१,४,५, ७,०,४२ ६१,
 ८,२,२,८, ३ ८ ९, १४ ४ ५,
 १९, ३,१,१२, १३, ३,१,०,५
 ६,४,४,८,५,३,१, ६,२,१ २
 १३,७,३,८ ९, २,३,४, ३ १
 ०३, ३,४,५ ४,१० ४,३,११,
 ५ १,२,५,५, ० ८ १२, १३,
 १०,१,२,९,३,१,१ ९, ५,४,७,
 ८, ६,५, ६, ११, १, ५, ४,
 १७, १२, ०, १७ ०,१,३,३,१,
 ६-१०, ८,३,३, १३, ३, ६,६,
 १४,१,२ २ ३,१,११, वा १ १,
 ४,३ ती १, ३,६, ७, ४,६, ४,
 १०,६,७,५,६,६,९, ८, १०,१ ३,
 ८,६,३, ९ ७,५, ९,६,१०,४,

२,२,४,३, ३,०,६, ७,१८,४,३,
 २,९,३, ३,५,३, ७,१०,०, ९,
 १८,१, तीआ २, ११,१, १७,१
 ३,१२,४, ५,२,१,२,३, ३,४,५,
 ९, ६, ७ ३, १०, ६,१, २२,१,
 ता ३,९,३, ४, ४,६ ८,९, १७,
 ७,२,११, ६,१,११,६,६; ९,०,०,
 २६; ७,३,८,९ ४, ५, ८,४,१,
 ४,६,६, ७,१, ९, ४,०, ७, १०,
 १,१९, ०,४,५,११,१३, १३,४,
 २,१०,१ १४,१,१,२,५,८, २६
 ११,५, ३,५, १,५,५,३२ १७,
 १,३, १८, ८,११, १९, ५,१०,
 ११, २४,११,६,८, २,१ १,१३,
 २, ५ जै १४, १९ ४८, ७,४,
 ८, ९, ९९, १००, १०१
 १०२, १०८ १२७, १६९, १८३,
 जै १, ४, ४, ३, ३, ०, ५, ७, ३,
 १, ३, ४, ६, १, ७, २, ५, १२ १,
 ७, ८, ५ ३, १, ७, आ १, २
 सा १ १, १३, ६ २, ३, ३, १९
 गो १, १, २९, ३, ३, ३, २, १६,
 ४, २, ४, २, १, २०, २, १७, ३, ११,
 ५, १, ५, ६, ६ ११, १६,
 -न्द्रामिडश्च ता ६, ९, २७,
 -न्द्रोमि ऐ १, ९, २, १, ५, ३,
 ८, ४, ५, ४, ७, ४, ८, ४, २, २७
 ६, ३, ३, ३, ८, ६, ऐआ १, ३,
 ४, २, १, ६, ३, ७ ३, २, ६, ७
 १, ४ शा ९, ३, २, ६, ७, शाआ ८,
 ११, ३ शा १, २, ५, ६-९, ०, ३, ४,
 ३, ३, ३, २, ११, ४, १, ३, ३, ३,
 १० ४, ३, २, ५, ६, ३, १, ४, ५, ५,
 ७, ७, १, ६, ७, ३, १, ३, ७, ४, १,
 २ ९, ५, १, ३, ०, ८, ०, २, ८, ७, ३,
 ८, ९, ५, १, ५, ३, १०, ५, ४, ८,
 १२, ०, ०, १७, वा १, ४, १,
 २, ३ २, २, ३, ५ ६, ८, ती
 १, ०, ४, २, ३, ६, ७, ४, ४, ८,
 ६, ४, ५, ९, ८, ७, ५, ७, ६, २,

२, ८, ७, ३, ७, १, ४, १, तीआ. १,
 ९, ६, २, १, ५, १, ७, ३, ३, ६, ९,
 ४, ११, ७, ५; ९, १, १०, १, १०,
 ता ४, ४, ५, ७, २, ३, ५, ४, ५, ६,
 ३, १, ३, ७, ३, ०, ८, ९, ४, ८, ८,
 ६, ६, ७, १२, १, ०, ६, २, १, ९, ११,
 १०, ८, जै ७, ४, १, १०, ८, १, ६, ९,
 जै २, ३, २, ५, ३, २, ३, ३, १,
 ६ ५ ३, १, गो १, ४, ०, ४, २,
 ६, ११, -न्द्रोम्य ऐ ३, २, ४,
 ३, ३, सा १, ३, २, ६, ७, ९, १६
 ३, ४, १, ८, ११, ४, ४, ३, ५, ७, ५,
 ०, ६, १, ती २, ३, २, ३, तीआ
 ७, ४, १ १०, ६, १, ता १३, ४,
 १, -न्द्रोम्याम् ए. २, २६, ता
 २०, १६, ८
 छन्द पुरुष- -य ऐआ ३, २, ३,
 शाआ ८, ३,
 छन्द प्रवाह- -हा शा ११, ५,
 -हौ गो २, ३, ११
 छन्दस्कारम् ऐआ १, ५, १
 छन्दस्कृत- -म् शा ३,
 छन्दस्कृति- -म् ऐआ १, ५, २
 छन्दस्तस्त्() ऐआ २, ३, ४,
 सा ३
 छन्दस्व- -म् ऐआ २, १, ६,
 ती २, २, ८, ७, जै ९९
 छन्दस्य, स्या- -स्यम् म २, ६,
 १३; -स्या शा. ७, ५, २, ४, २,
 ४, ३, ८, ३, ३, ७, ८, ९, ३, ३, १, २,
 ५, २, १, ३, २, ६, २, १, २, २, ५,
 १०, ४, ३, १, ४, १, ६, १८
 छन्दोग(-स्/मं)- -गम् शां ६,
 ११, -गा ऐ ७ ०, ऐआ ३,
 २, ३, शा १२, १०, शाआ
 ८, ४, सा १०, ५, २, २०, -न्द्रोम्य
 ऐ ३, ३, ३, ऐआ ५, १, ४, -न्द्रो
 शां १८, ५
 छन्दोगमाहाकि- -कि, -के
 य १

1 'भवदा' इति दल्ल पाठ्यतरम्।

छन्दोऽतिश्लोह(सु ५अ) - स्य
शा ११, ५
छन्दोनाम-मानाम् वा ३, ३,
२, ६
छन्दोभाग-गा ऐ २, १०^२
छन्दोमय-य ऐ २, ४०^२
ऐआ ३, २, १, ०, ३, शाआ ८,
१, २, ५, श. १०, ४, २, २५, ३०
-यम् ऐ ६, २५, ऐआ ३, ०,
१, २, ३, शाआ ८, १, ५, ५, श
१०, ४, २, २६, २९, ३१
छन्दोमयी-थी ऐआ १, ३४,
वा ६, ३, १, ४१, -वीम् ऐआ
१, ३, ४
छन्दोयोग-गाम् तै ३, १२,
१, ६
छन्दोरथ-मू तै १, ५, १२, ५^२
छन्दोरूप-यागि शा १८, ८,
००, २, ३, ४, २१, ०, ३, ४, २२ १
०, ३, ६, २३, १, २५, १
छन्दोवचन-मू गो १, १, ०७
छन्दोऽर्थी-र्थे दे ३, १०
छन्दोम-म शा २६, ११ गो
१, ४, ९, १०, -मा ए ५, १६,
१७, १८, १९, २०, २१, २२,
शा २६ ७, ९, १०, १६, १७, २७,
३, २९, ८, ३०, १०, ३, १२,
२, ३, ९, ता ३, ८, २, १, ३, १२,
२, ४, ८, ७, १०, १, २१, १४, ३,
१०, ५, ७, ८, २६, ३१, ७, ६, ८, ४
८, ९, २३, २४, ३०, ११, ५, १५
०, ३, ३, ५, ३, ९, १२, ९, १० २, ६
१, ३, १५, १७, ५, ५, ३, ३, ३०
१, २, ३, ५, ४, ५, ७, २०, १, १, २१
६, ३, ७, ७, २०, ६, ३, ४ १६,
१, ३, १८, १ २३, १, १, जै
१६८, १५४, १०, -माम् वा
१२, १, २, ३, १९, ता २४, ३,
३, जै १९२ -मानाम् ता १०,

१, १९, १४, १, ८, ५, २६, ७, ४,
८, ४, ८, ११, ३५, १७, ०, ६, ९,
३, १, ५, ३, २, -मेशा २६, ९ १२,
१६, ३०, १०, -मेषु वा २६, १७,
२९, ८, ३०, १०
छन्दोम दशाह-ह ता २७,
१, १ १३, २, १, ५, -हत्व ता
२७, २, ४, ५
छन्दोम परमान-न ता २१,
६, १, -नम् ता २२, ६, १
छन्दोम-चत्व-चाम् ता १९,
९, ४
छन्दोमवती-त्य ता २३, १९,
८, २४, ३, २, ११, ६
छम्बद् जै १५१
छम्बद्/क, छम्बद् कुर्वाण गो २,
१, ११^२
छर्विस्-र्वि वा ७, ४, ० ८, ८, २,
१, १०, ७, ३, १९, तै १, १, ७, १,
८, ४, जै ४४, -र्विषा वा ७,
४, ०, ८, ८, ३, १, १०, ७, ३,
१९
छवि-मू जै १४४^२
छवी-वी ता १६, ६, २, -वी
तै १, २, ६, ३, -वीम् तै २, ३, ६,
२, ७ २, ता १६, ६, १
छाग, गा-गम् तै २, ६, ११, ९, ६,
१७, १, ३, ६, १७, १, -गया दा
७, १०, -गस्य वा ३, ८, ०, २६,
२७, ३, २९, तै ३ ६ ८, १ ११,
१, ३, ४, १२ १ -गा वा ३ ३,
३ ४, -गानाम् वा ७ १ ३
१४, -गोन तै २ ६, ४, १५,
१ ३, ६ १५ १ -गै वा
१३, २ ७ २, तै २ ६ ११,
१०
छाम्ना-ययाम् वा २ ०, १, १०,
-या शाआ ८ ७ ११, ३ वा ३
६, १, २२ वा १ ०, ३, ८, ता ६,

४, ५, जै १६०, २०१, -या जै
११७, -यानाम् ऐ ७, १२, -याम्
ऐआ ३, ०, ४, वा १, ४, ५, २,
११, १, ५, २, जै १६०, गो
१, १, ३, -याम् इव तै २, ४, ४,
६, -ययाम् शाआ ६, २, १२, वा
८, ७, ३, १३, ता ६, ७, ३, जै
१२६, -याम् ऐआ ५, ३, ३
छाया मय-य वा १४, ५, १, १०,
६, ९, १६
✓ छिद्, छिन्ते वा १०, ५, ०, ५,
छिनत्ति वा ४, ३, २, ६, ७,
५, ५, १४, तै १, ३, १०, ७, ३,
२, ९, १०, १, १०, २, छिन्त वा १२,
०, २, २, गो १, ४, २०, छिन्धि
तै ३, ७, ६, ५, चिच्छेद वा १४,
१, १, २४, जै १२१, चिच्छिदु तै
३, ७, १३, १, छिन्त्यति वा १४, १,
१, २, ३, छिन्तव वा १४, १, १,
२६, २, २, ४४, छिन्धि तै आ ४,
२७, १, जै १५१, छिन्दै वा
१०, ५, २, ५, अछिन्तव वा ५,
५, ५, ६, तै आ १, ५, २, ०, ३, ३,
ता ७, ५, ६, ९, ५, ४, ६, २, ९, ८,
१४, ६, ८, २०, १४, २, जै २०१,
छिन्द्रीत तै १, ३, १०, ७, छिन्त्या
वा १४, १, १, २०, वा २, २, ३,
९, छिन्त्या तै ३, २, ९, १०,
छिन्त्याम् वा १४, १, १, १९, १२,
जै १८६, छिन्ती वा १४, ९,
४, २३, अछिन्दव ऐ ३, २६,
छिद् तं आ ३, १५, १, छिन्त
तै आ ४, ४, २, १, छिन्त तै ३,
६, ९, १
छिणो वा १४, ५, १, १०, तै १,
८, ३, ४, ता ६, ७, ९, ७, ११,
गो १, ०, १०, अछिणवा वा ३,
९, ०, १, १, १०, १०, ४, ५, १०, ४,
११, ७, ०, ८, १४, १, ३, १०, ०, १

† छद् पदसुत्राण गणनीभूमिनि ह्येन दर्शनम् । पार्थिवत्वात् यस्या उभयत्र इ । †-रथे र्दिगुग
विन्य । ‡ अथ वदत् कुर्वा र्दिगु वा पाठे गार्गीयान् स्वप्न । § छिन्दत र्दिगुग

अच्छिद्यत तै १, १, ३, १०, ३, २,
१, १, तैआ ५, ६, १०, जै १७,
१८६^३, छेदि तैआ ३, ५, १
छिद्र, दा- -द्र ऐआ ३, ३, ४, ता
७, १०, ७, गो २, २, ५, -द्र उडव
शाआ ८, ७^३, ता १८, ५, ४,
-द्रम् ऐ ३, ११^३, १८^३, सा ८, ७,
२, ६^३, तै १, ३, ४, ५, ३, ११, ६,
१, तैआ १, २, ५, २ ता ८, ६, १३^३,
९, ६, १०, ११, १४, ९, ३, ६, जै
६२^३, १६४, जैड १, १, ३, ५, ६,
गो २, २, ५^३, -द्रम् उडव ता ३,
१०, २, २१, ७, ३, ४, -द्रा शाआ
८, ७, ११, ३, -द्रागि ऐआ ७, १,
३, शाआ ८, ९ ता ७, ३, १९,
-द्राम् ऐआ ३, २, ४, -त्रे जै
१६४, -त्रेण ता ८, ६, १३
छिद्र-प्रतिषेध सामर्थ्य- -ध्यात्
गो २, २, ५

छिन्न, न्ना- -न्नम् शाआ १२ ६, ता
६, ७, १३, -न्नम् उडव ता १८,
८, १७, -न्ना ऐ छ, १३,
-न्नायाम् छ १४, १, १, ९
छिन्न भिन्न- -न्न गो २, २, ५^३
छिन्ना शाआ १४, १, सा १४, १,
१, २३, २४
छेत्तुम् जै १५१
छुबुक- -कम् सा. १०, ६, १, ११
-कैन ऐआ १, २, ४^३, ५, १, ४
✓ छुद, छुगत्तु तैआ छ, ३, ३^३, छुमिष
तैआ छ, ३, ३^३, ५, ३, १^३
छईपमिन्त सा १२, ४, २, ९
छेत्तुम् ✓ छिद्र
✓ छो, छयति सा छ, ३, २, ३ तै ३,
९, ६, ५

— ० —

ज

ग नै १, २७, ११

जक्षत्(✓जक्ष-✓हम् †)- -व
सा १४, ७, १, १४
जक्षपी- -स्या का २, १, ३, १८
जक्षिवुस्(✓रजक्ष-✓घम्)-
-शिवसा छ, ४, ४, ११^३,
-घुप. का १, ३, ३, १९, ६, १,
२७, -घुषे सा २, ४, २, २३, ६,
१, ४१
जक्षुपी- -थी सा. २, ५, २, १६,
२३, का १, ५, १, १४, २०
जग्घ- -ग्घ सा १०, ४, १, १८,
-ग्घम् ऐ ३, ४६^३, सा. ६, ५, ३,
९, ८, २, ३, ८, ६, २, १३, १०, १, १,
११, १४, ९, २, १४, ता छ, १०,
३, -ग्घस्य सा ६, १, ४, १, २
जग्घि- -ग्घ्यै सा ९, २, ३, ३७
जग्घ्ना सा ३, ७, ४, ४, ७, १, २, १३,
१०, ४, १, १८, तै २, १, १, २, ५,
५, ७, जै १९०

जगव(✓गम्)- -व ऐ ३, १०, सा
८, ७, १४, ३, सा १, ८, २, ११, ४,
५, ९, ८, ६, २, १, २९, २, ३, २, ७,
५, २, २७, ८, १, २, ३, तै २, ४,
२, ८, ६, ६, ५, ८, ८, ८, ९, १०,
तैआ ३, ११, १०, ४, १, १, ६,
५, २, ३, १०, १, ५, ११, १, ६३, १,
सा १, १, ८, २, ५, ६, म १, ३,
७, य १, ४ † -त ऐ छ, १०,
ऐआ २, ४, ३, २, ३, शाआ ८,
४, सा छ, ३, ४, १० ७, ५, २, २७
तै १, २, १, ४^३, २, ८, १, ३, ३, ७^३
५, ८, ७, ४, ३, १, १, ४, १२, ३, २,
तैआ १, ७, ६, १०, १, २, २, १३,
१ ३, ११, २, ६, ६, ५, २, १०, १,
१, ३, ८, १, ६३, १, -ति ऐ ३,
१२, सा १४, ३
जगती- -ती ऐ ३, १२^३, १८
२५^३, २८^३, ४३, ४८, छ, ३, १०,
२७, २८, ५, १, ऐआ १, ३, ४, २,

१, ६, सा ११, १^३, १५, ३, १७,
९, १८, ६, २२, ३^३, २६, २, ३०,
२^३, सा १, ७, ३, २७, ८, २, ११,
२, ०, ३, २०, ३, ४, १, १३, ४, १, १,
१२, ०, ५, २०^३, ३, २, ७, ९^३, ५, ४,
१, ५, ६, २, १, २९^३, ३०^३, २, ३२^३,
३२^३, ३, १, ११^३, ७, ३, १०, ८, १,
२, ०, ३, १, १२, ३, ३^३, ४^३, ६, १०,
३, १, १, १, ८, २, ६, १२, ८, २, २०,
१३, १, ३, ८, २, ६, ६, ६, २, ५, १४,
१, १, १७, का १, २, १, १२, तै
१, ५, १२, ४, ५, ८, १०, ३^३, २, ६,
१८, ३, ३, ७, ६, २, ८, ४, १२,
२, ९, ४, ७, १, ४, तैआ ३, ९, १,
१०, २, १, १, ४, २, १, ता ६, १,
१०, ३, १, ३, ८, ४, ३, १०, ५, १, ३,
१२, १, ०, ७, ३, १८, ११, ९, १०^३,
२१, १०, ८, ९, जै १९, ८, ९,
९५, १००, १०१^३, १०२^३, १३०^३,
१३१, १३२^३, १६९, जैड १,
१७, ३, ३, १८, २, १, ४, २, १, ८,
५ १, ३, २, १^३, २, ३, ३, ७^३, १७,
गो १, ५, १५, २, २, ९, ३, १०^३,
५, ५^३, -ती ऐ छ, ३, सा १
२^३, १^३, १८, ३, सा ८, ६, २, ८,
१, ३, १, ८, तै ३, २, ८, २, गो
२, ५, ५^३, -तीनाम् ता १२, ११, ७,
१३, ५, ७, ११, ७, १४, ५, १०, ११,
६, १५, ५, ६, ७ ३, ७^३, -तीमि
ऐ ६, २, सा १, २, २, ३; १२, ८,
३, १३, का २, २, १, २, तै १, १, ९,
७, ३, २, ८^३, -तीम्य सा ८, ६,
२, ९, -तीनाम् सा ५, १, ५, १, ८,
-तीम् ऐ १, २, ८, ३, १०^३, १३,
सा ९, २, ११, २, १५, २, १५, २, २२,
५; ३, १, १, ८, १, २, २, तै १, ७,
१०, ४, ८, १०, ३, २, ६, १७, ५,
३, ७, ७, ३, ८, १२, २, ता छ, ४,

† 'च' इत्यस्य स्थाने 'व' इति भा । अथवा ✓जनेर्प्रत्यये सम्बुद्धी रूपमिति भा सा । † ✓जम् अदा. † 'गामम्' इति पाठ प्रकरण सगत स्यात् ।

७, ७, ४, २, ८, ४, १, १०, ७, ३; १८, ११, ९; १०, १७, ५; २०, २, ३, जं ८, ८, ९, ९, ५, ९, १०, १, १०, २; १३, ३, जं १, ४, ४, ६, ५, २, १, गो २, ३, १४, नीपु ऐ ७, १६-२१, शा २७, ४, ७, ता २४, ११, ७, -स्य ऐ ७, ४, १६-२१; शां २२, ७, २५, ७; २०, १, ३०, १, शा १, २, २, २, ८, ६, २, ३, ८, वा १, २, २, २, १, १०, ६, १२, ३, ७; ५, ६; ११, ७, १३, ७, ७, ११, ७, १४, ३, ५, १३, ५, ६, १२, ७, १६, ११, १०; ५, ३, ७, -त्या शा १४, ३, १६, १; २; ९, १८, ६, २६, ७, शा. १, ७, ३, २, ५, ६, ७, ३, १०, १२, ८, ३, १३, १३, १, ३, ८, ६, २, ७, तै १, ४, ४, ८, २, ६, २, ०, ४, ३, २, ७, ६; ता १२, १७, ३, जै १४, ८, १३, ३, शा १, १, १३, दै २, ८, गो १, ५, ७, ५, २, ६, ११, -न्या ऐ ६, ३, २, ८, ६, ६, वा १२, २, ४, ४, तै ३, ८, १२, २, ता ६, ९, २, ५, १०, ५, १३, १२, ७, ३, १५, ३, २, ५, २, ३, गो १, ५, ४, -स्याम् शा १४, ३, शा १४, ३, १, ८, तै २, २, ३, ७, ५, १ २ -स्यै ऐ ४, २, ७, शा १०, १, २७, ३; शा ८, १, २, २, तै ३, ७, ६, २, ता ४, ६, -स्यो ता १३, १०, १६, -स्यो ऐ १, ५, ९, ७, ४, २, ४, जै ८ जगती-भा(ग→)गा- स्म ५ २, २

जगती धीर्ष व(त्→)वी- न्याम् तां २०, १६, ८ जगती-शत- स्म शा १८, ३ पागती-महच्छ- स्म ऐआ. २, ३, ५ जगच्छ(नऽछ)-न्दस्- न्दस ता १, ५ १६; -न्दसम् शा. ११, ५, ९, ७, -न्दा शा १२, ३, ४, ५, तां. १, ५, १५, गो. १, ५, १४ जगत्-का(स्य→)न्या- न्याएद, १५ जगत्-नृतीय-सघन- न शा २७, ७ जगत्-प्रात-सघन- न ऐ ७, ४; शा २२, ७; २३, १, २७, ७ जगत् प्रासा(ह→)हा- हा ऐ ६, १२, गो २, २, २, २ जगद्ग- न्ति शा १७, ३ जगद्गती- तीम्याम् शा. ८, ७ जगन्मध्यन्दिन- न शा २७, ७ जग्मिवस्- न्मुपे ता २१, ८, ४ जग्मुं- रम्वे तै ३, ७, १०, ६ जग्ध-, जग्धि-, जग्धा √जग्ध जग्धु(√ह्न्)- न्म तै २, ४, २, ७, गो १, २, ४, ३, १०, -नात् तै २, २, ९, ५, -नेन शा १, १, २, ९, १२ २३, ९, २, ३, २, ४, २, ५, ६, १, ८, २, ५, ३, १, ३, २८, २, १, ५, ५, ३, ६, १३, ६, ३, ४, ५ ६, ८, २, १०, ११, १८ ३, १०, ९, २, १३, १४, १७, ३, १७, ४, २, १, १५ १९, ४, ५, ९, ५, २, ८, ६, ९, २३, ५, १, ५, २८, २, १, २३ ३, २, ४, ३, ६, १३, ७, १, १, ७, ७, २, ७, ४, १, ३, ५, २, ४, ०, ८, ७, २, १२ ३, ४, ७, ११ ५, ३, ४, ७, १२ १२ ७, ३, २२ १३, ४, १, ९, १४, २, १, ७, ३, १, १३, ९, ३, १३, १४, का १ ३ ३ ९, ११, ६, १, ७, २, ३, २, २, १, १, ता ५ ६, ७, जै १३, ९, गो २, २, १७ -नेना जै २०९.

जघन व्युति- स्म तै २, ४, ६, ४ जघना(नऽअ)-र्ध- र्धं शा. १, ३, १, १२, ९, ३, ३, २, ५, २, २, ९, ३, ४, १, १७, ८, २, २, ५, ६, ७, २, १, ८, ८, २, ४, २०, १०, ६, ४, १, वा १, १, १, २६, २, २, ४, ९; तैआ ७, १, १, जै ७४, -धेम् शा ३, ६, १, २६, ८, २, ४, २०, -धोत् शा ३, ८, ५, ६, ८, ६, ३, ११; -धे ऐ ३, ४, ७, शा ३, ५, २, २, ६, १, ३, ७, ४, १, ९, ८, ६, ३, ११, १४, जै ५०, ७४, -धेऽह्व शा ३, २, १, ९, -धेन शा ७, २, २, १०, ८, ३, ४, २०, जै ५० जघन्द्य- न्या- न्यस्म तै १, ५, ७, १, -न्या ऐ ३, २, तै १, १, २, ८, -न्यायाम् शा ४, ६, ९, ११, १२, -न्ये शा १, ४, १, १६, तै १, ८, ४, २ जघन्वस्- न्वान् तै २, ४, १, ३ जग्मिवस्- गिवासास्म ऐ ३, १६, का १, ३, ४, ९ -गिवास्म शा १, ६, ४, २१, का १, ५, ३, ९, -घ्नुपे शा १, ६, ४, १२, २, ४, ४, १५ जग्नि-व(त्→)ती- ती ऐ १, २५ जुद्धम्(√गम्)- म तैआ १, ११, ४, -जम् ऐआ २, ६, १ जुद्धा- ह्यो म १, ३, ५, -हाभ्याम् तै २, ६, ५, ६, म २, ५, ५, -ह्ये ऐ ७, १५ जजगति- -न्ति तै ३, १७ जजमला कुर्वच्छ- न् दै ३, १७ जजुर- न्म शा ७, १, १, २३; तै २, ६, ८, ४, ७, १२, ३, गो २, १, २ - ऐ ४, ४, शा ६, १४, १७, ४, शा ७, १, २, २, गो १, २, ७, २, १, २ जज(√ज्ञा)- -ज्ञा ऐ ६, ३५ जज्ञान-, जज्ञि √जज्ञ अद.

† बस । ‡ जुग्मि- इत्यस्य 'जग्मये' इति (६, ४२, १) यादृचपाठ । || जवगति-, जलगति- इति पाठान्या सम्भाव्यतामिति । या (७, १३) तु प्राय समान एव स्थले 'जलचरगति-' इत्याह । § जलगत्यमान- इति या ७, १३ ।

जञ्जप्यमान- √जप् अद्
 जनु-त्रव श १२,२,४,११,गो १,५,
 ३, -तुभ्य तैआ छ,२०,१^१, ता
 ९,१०,१ -तुषु श ८,६,२,१०
 √जन्(→जा), जायते ऐ १,३,१६,
 २,२, ३,२ छ, १४, ७, १३,
 २२, ८,९,२८^१, ऐआ १, १,२
 २,३,१^१ ६,५,१, शा ३, ८, ५,
 १ १०,०, ११,६, १३, २, ११,
 ३,१९,९,२५ १३,२८,९, शाआ
 १२,५^१, शा १, २,२,६,७,१,२,
 २,६ ८,३,६,९, १,१५ २,३,१,
 १०^१, ३, ४,९ ४,४,२१, ५,१,
 ५ १८,३, २,१, १२, ४०^१, ४,
 १,२०, २३, ७,१, २०,४,४,५^१,
 छ,२,२,१५, द्वि, ३,११, ५,२,
 २,६,२, १६,३ ५, ६ ८,२,३ ७
 २,३, २,४,४,१,१,८,२, ४, १८^१,
 ९,१,१,३ २,२,३,८,१,११,४,१,
 १० १०,१,२,५ ३,५,६, ११,१,
 २ ७, ५,१, १७, ६,२,१०, १२
 ७, ३, ८, १२, १४, १, ३, ३२
 २,२,२७, ९, ४ २९, का १,४,३,
 ४,१५, २, २ १,५, तै १, ७, ७,
 ५ ३ ७,३ १, ८, २, १, जायते
 श १, ७, २, १-५, ८, ३, १५ २
 १ १, ३, ४ १६, २ ४, १०, ५, १, ५,
 ३, २, १, २८ २५, ४०, ४, १, १९,
 ३, १३, ६, २, १६, ७, १, २३, ९, ४,
 २३, छ, २ १ ५, ५, ३, ५, १७, द्वि,
 १, ३, २, २०, ३, १, ७, २०, २६,
 ३२ ४, २, ८, ५, २, २, ६, १, ६,^१
 २३, २४, २, १, १३, ३, ५, ६, ७, २,
 ७, ७, १, १, १६, १९^१, २, २२ २,
 ३, २, ४ ४, १, ६, १४^१, ९, १, १, ३
 २ ३, २, १, ११, ३, १, २^१ १०
 ५, २, ९, १०, ११, २, १, १^१, ५, ४,
 १, २^१ १२, १, १, ३, २, ३, २, २, ३,
 ९, १, १^१ १३, २, ६, ११^१, ३, ७

८, ९, १०, १४, १, ३, ३, ४, ३, २२,
 ५, १, ८, ६, ९, ३४, १०, १५, ९, १,
 १६, का १, १, १, २, ४, १६, ४,
 १, ७, ३, ४, तै १, ७, ७, ५, ७, १०,
 २, ८, ९, ३, ३, ३, ९, १०, ६, १, ३,
 ७, ४, १०, ८, २, १, १७, ५^१, ९,
 ५, ४^१, तैआ १, २, ४, ४^१, ६, ६,
 २ ता. १०, ३, १०, ११, ६, ५ १२,
 १, ५, ७, ७, १३, १, ९, ७, ७, १४, ७,
 २, १८, ९, ६, २०, १२, ५, २२, ५,
 ४, जै ९३^१, १०, ६, जेउ १, १,
 ४, २, ४, १५, २, ७, ३, ३, २, २, ३,
 १, ३, ३, ९, १, २, ७, ३, ०, १, ७, ३,
 ९, ३, १, १, ४, ७, ८, सा ३, ८, ४,
 प १, ३, २, १, २, ५ ७, ९^१, गो १,
 १, २, ३, १, ९, ४, ३ २, १, ११^१, १९,
 ६, १५, जायते ऐ १, ३^१, ३, ३, ७,
 छ, २०^१, द्वि, २७ ३२, ७, १४^१, ४,
 २८, ऐआ १, ३, ५, ८, २, १०, शा
 २, ७, ३, ०, ४, श. ३, २, ३, १९, छ,
 ३, १, १४^१ ६, ९, १६^१, ५, ३, ३, ८,
 ७, २, १, ८, ४, २, १३, १०, ३, ५,
 ११, ११, ४, १, ५^१, ६^१, १३,
 जायते वा १, ३, १, २५, ७, १,
 १८, २, ३, १, १६, १ १, १९, ६, ३,
 ७, ३, ३, २, १४, ७, ४, ४, ५, ३,
 ५, १७, द्वि १, ३ १, ७, २, ४,
 २६, ५, २, ४, ७, ११, ४, १, ५ १२,
 १४^१, ८, ४, ६ १३, १, ६, १, का १,
 ३, १, ९, ४, ३, १६ ६, ३, ५, तै ३,
 २, २, ७, ३, ६, ५, ८, ९, १, तैआ ८
 २, १ ९ १ १, २, १, ३, १, ४, १, ५,
 १ ६, १; ता छ, ६, २२, १२, ५, २१,
 १३ ९, १६, १७, ७, २, २१, ९, २,
 २३, १९, ७, २५, ७, ४ जै ९३,
 जेउ १, १, ४, ३, ३, ३, १ ८, ३,
 ३, ७, प ५, ११, गो १, २, ७,
 ३, ७^१, ९^१, २, ६, ८, जायते ऐ
 ६, २६, श १२, ४, ४, ४, १४,

९, ४, ८, तै २, ४, ३, ३, म १, ५,
 १५, जनामति शा २०, ४, २१,
 ४, २२, ५, जजान शा २५, १,
 श ७, ३, १, २०, ५, २, २१^१, १२,
 ५, २, ४, तै २, ५, २, १, ७, ७,
 १^१, २^१, ८, १, ६, ४, ७, जजान तै
 २, ५, २, ३, ६, ४, ३, ५, तैआ ३,
 १४, ४^१, १०, १०, ३; म २, ३,
 २१, जै १८०, जेउ ऐ ७, १२,
 १४, १५, ऐआ १, ३, ४, ५, १,
 ६, २, २, शा २१, २ श ११,
 ५, १, १७, जजे शा द्वि, ४, ३, ७,
 ५, १, ३०, ११, १, ६, ६, १३, १, ९,
 १, ५, ७, ९ तै १, ४, ४, ८, २, ४, ७,
 १०, ६, ४, ५, ३, १२, ९, ७, ता
 २५, १८, ५, जै २०७, जेउ ३,
 २, ५, १२, गो १, ५, २, ४^१, जज्ञते
 जै १७६, जजिरे तै २, ४, ८,
 ५, जजिरे ऐ. ७, १४^१, वा २,
 ५, १, १९, ११, १ ६, १५,
 १४, १, २, १९, ३, ११, १५, का
 २, ४, ३, १६, तै ३, १२, ३, ३, ३,
 तैआ ३, १२, ४^१, ५, १०, १, २,
 प १, ७, गो १, ५, २५^१,
 जज्ञिये तै २, ४, ७, ५, जनिता
 श ११, ५, १, १४-१६, जनिप्यते
 श २ १, ४, १५, छ, ६, ८, १३,
 १५, १२, ४, ३, ८, ५, १, १७,
 का १, १, ४, १५, तै १, २, १,
 १५, जनिप्यते श ३, २, १, २६,
 जै २०१, म १, ५, ७, जनिप्ये
 तै २, २, ३, ४, तैआ छ, १, १,
 अजुनत् तै २, २, ३, ५, तैआ
 ३ २ १, जायते वा द्वि, ३, १, २६,
 ३, ५, २, २, ६, १, २३, २४, २,
 १३, ८, ३, ४, १८, जायताम्
 ए ७, १४^१, ८, २८^१, तै २, १,
 ६, १ जायताम् श १३, १, ९, १,
 २, ९, तै ३ ८, १३, १^१, तैआ

√जन्-य' इति प्राचीनतरो ब्रधता गती मुपा भा सा -अभिमतद्व। तथित्व तु =ऋ ८, १, १२ ।
 † 'यके' इति पाठे ।

६,२,१,४,१, म १, ४, ९ जाय-
नाम् ए ७, १४, जायस्व तौ.
२,२,३,४; जायस्व तौ २, १, ०,
५, जायामहे ता. १२, ५, २, १;
जायत ए ७, २०, शां ०३, ६,
तौ २, ८, ९, ४, अजायत ए ४,
२, १, ४, २, १, ७, ३, १, एआ २, ४,
३, ३; शा १, ०, ३, २, ०, १ शा ३,
२, १, १, १, ४, १, ०, ०, ६, ३, १,
०, ७, ५, १, ३, ०, ०, २, १, ३, ६;
११, १, ६, २, १, ३, ६, १, २, १, ४, ४,
०, ८; ३, १, ९, तौ ३, ७, ८, १;
अजायत शा ०, १, ४, १, ६, ३, २,
१, ०, ८, ०, १, ७, ३, १, २; ६, १, ३,
८; २, ०, ७, ५, २, २, १, ३, ६,
१, ०, ६, ४, १, का १, १, ४, १, ५
०, ४, २, तौ २, १, ६, १, ०, २, ९,
१, १, १, ०, ४, ३, ०, ८, १, ०, १, १,
८, १, ३, १, २, तौशा ३, १, २, २,
४, ६, ५, १, १, १, ०, ४, ८, ७, १,
१, ०, १, १, ३, १, ४, ता १, ४, १, २,
३, जै १, ५, ०; १, ८, १, ५, २, ०, ४,
२, ०, ७, जैड १, १, ८, १, ५, ६; ५
४, १, अजायताम् शा ६, ७, ४,
३, अजायताम् ए २, १, १, तौ १,
१, ९, १, २, ३, अजायन्त ए ४,
१, ७, ५, ३, २, शा ६, १, सा २,
३, ४, १, ०, १, ०, ६, ५, १, १, १, ५, ८,
२, ३, ४, १, १, ४, ४, २, ५, ७, ९, का
१, २, ४, ८, तौ २, १, १, १, २, ९,
२, ३, ०, ८, १, १, १, १, ०, ९, १, ता
४, १, १, जै १, ०, ८, १, ०, ८, २, ०, ७,
गो १, २, १, ५ जायथा शा २, ४
५, अजायथा ए ८, १, ५, अजाय
ए ८, १, ५ जायेत ए १, १, ६, शा
२, २, ४, ८ का २, २, १, ३, जायेत
शा १, ०, ६, ५, ४, १, ४, ९, ४, १, ३-
१, ७, तौ १, ६, १, ३, ७, २, ३, जै
९, ३, ५ ४ १, जायेत शाआ
९, ७, शा १, २, ५, २, ३, १, ४, ९, २,

१०-०; जायेत शा ३, ३, २,
१, ४, जै ९, ३, १, ४, ०, १, ८, ९, ५ १,
७, गो १, २, २, २, जायेमहि
तौशा ६, १, १, अजन्त तौ २,
७, १, ३, ३; अजन्त ए ७, १, ४,
अजि तौ २, २, १, ४, जनि ए. ८,
२, ८; अजनि शा १, १, ६, शा ३,
१, ३, ४; तौ ३, ७, १, ०, ४, अजनि
तौ २, १, ६, २, ३, ४, ८, २. तौशा
४, १, ३, १, तां ७, ८, २, १, २, ८,
८, जै ९, ४; १, ९, ७, २, ०, १, जैड
३, ४, ३, १, अजनिष्ट एआ १, १,
१, शा १, २, ८, २, १, ३, शा
७, ५, २, ३, ६, अजनिष्ट तौ २, ८,
५, ३, ७, ५, ता १, २, ८, १
जनिष्ठा ए ३, १, ९, ८, २, एआ
१, २, ०, ५, १, १; शां १, ५, ३,
२, १, २, २, ४, २, २, ४, ३, २, ७,
२, तौ २, ८, ३, ४, अजनिष्ठा,
अजनिष्ठा जै १, ६, ०, अज-
निष्ठा तौ २, १, ६, १, अज-
निष्ठा प २, १
जन्वते शा २, २, १, १, १, १, १, ५,
४, १, ७, १, ४, ४, ३, ७, का १, ६,
३, ५, जन्वते शा ६, ७, ४, ३
का १, २, १, १, तौ १, ६, ६, २,
गो १, २, २, ०, जन्वति एआ २,
५, १, शा २, ६, ३, ७, ३, २, २,
१, २, ४, ६, ७, १, २, ५, ३, ५, २, ४,
६, २, १, ३, २, ६, २, १, ६, ७, ४, ४,
१, १, ० ३ ५ १ ४, जन्वति शा
१, ९, १, २, २, २, १, ५, ३ ३ ३
३, २, १, ३, ०, ३, १, १, ९, २, २, ८, ४,
१, ० १, ८, ५, ६, ९ ३, ३, ४, ५, ५
१, १, ५ २, ० ५, ६, ५, ६, ७, १, २,
५, ३, ५, २, ०, २, १, २ ६, ३, १
२, ८, ५, १ ३, ७, १, १ १, ६, १, ०,
५, २, ९ १, ०, १, १, २, १, ३, ३, ४,
३, ५, १, २, ७, २, २, १, ३, ८, १, २
३, ३, १, ३, ६ ७, ६, १, २, का १,

२, २, १, ०, ३, ४, १, २, ३, तौ १, १, ९,
१, ४, ७, ४, ६, ६, २, ८, ६, १, ३,
१, २, १, ८, ८, २, ३, ता. १, २, ७,
६, ८, २, मा २, २, १, गो १,
२, १, १, जन्वत शा ५, ४, ४,
२, १, जन्वन्ति शा १, ५, १, १, ०,
६, १, २, ०, ८, १, २, ८, ९, १, २, ३,
४, १, १, १, १, ०, ५, ३, १, ०, जन्-
वन्ति शा १, ४, २, ३, ४, ३, ४, ५, ५,
६, ५, २, १, २, ४, तौ २, ६, ४, ३,
ता ८, ७, १, १, जन्वथ तौ १,
२, १, १, ३, जन्वथ तौशा ४, ४, २,
५, १, ०, १, १, २, जन्वथ तौ २,
१, १, १, जन्वथ तौशा २, २, ४, १,
का १, २, ४, १, जन्वथ तौशा ३,
३, १, ३, ३, जन्वथ तौशा ३, १, २,
५, १, ४, जन्वथ तौशा ३, २,
१, १, ४, जन्वथ तौशा ३, २,
८, १, ०, ता १, ३, ६, गो १, १,
२, ३, जन्वथ तौशा ६, ८, २,
२, जन्वथ तौशा ३, १, ०, ४,
जन्वथ म १, २, १, ८, जन्व
ए ३, ३, ८, तौ १, ४, ०, २, २,
२, २, ३, ३, ७, २, तौशा १,
१, २, १, तां १, ६, ७ जन्वथ
तौ २, २, ३, ३, जन्वथ जैड ३, ४,
१, ४, जन्वथ शा ६, २, २, २, ६,
जन्वथ शा १, १, ५, ४, १, ६
जन्वथ तौशा १, २, ४, ९ जन्-
वथ ता. १, २, ५, २, १ अजन्वत
शा १, ८, १, २, ६, २, ४, १, २ का
१, ४, ३, ५, अजन्वत शा २, १, ४,
१, १, १, २, ३, ५, १, ६, तौ १, ६, ६,
६, १, अजन्वत शा २, ५, १, ३
शा १, ४, ३, १, २, अजन्वत
शा ६, ७, २, २, ७, ४, ३, का
१, १, ५, १, १-२, ३, तौ १, ७, १, ८,
२, ८, ६, अजन्वत तौशा १,
१, ७, २, ८, जन्वन्त ए ५, ५, ६,
१, ८, एआ १, १, २, शां. २, २, ७.

तै २, ८, ७, ४, ता ४, ६, २२
 अजनयन्त वा १, २, ४, १०^१
 अजनयन्त तै २, ४, ६, १०, ८, ४,
 अजनयन् ए २, ३, ४, ३, १ तै २,
 ५, ८, ४, तैआ ३, १५, २, ता
 १२, ५, ७, १, प ३, ७, अजनय
 तै २, ८, ३, १, जनयेव ए ७, ५
 ९, वा ६ २, १, २, ७, ३३ ७, ४,
 १, १ जनयेव वा १४, ६, ९, ३, ४,
 तै १, ४, ४, ७, ७, २ ८, ६, १, २,
 १, ३, ९, अजीजनत वा १, ८, १
 ८, ११, ५, १, ४, १२, ४, ३, ९, ५,
 १, १, ७, अजीजनत वा १, ९, १,
 २, २, २, ७, ३, ३, ३, १२, ४, १, २, ७
 ४, ४, ४, ६, का १, २, ४, ९, जै
 २०७, अजीजनत् ए. ५, १७ ७,
 ९, ८, ७, शा २१, २, २६, १३, ३,
 ४, ४, ५, १, १, ७, ७, १, १, ४, २, ता
 ६, ९, ५, १२, ७, ५, अजीजावृ
 म २, १, ९, अजीजनन्त वा ४,
 ३, ४, ५ अजीजनन् तै १, २, १,
 १९ अजीजनन् तै २, ८, ७, ६,
 अजीजनया वा १, ८, १, ९, १४,
 ९, ४, २, ७, अजीजन ए ८, ११,
 वा १, २, ४, ३, अजीजने वा २,
 २, ४, ३, जीजनम् तै २, ४, ८, १,
 अजीजनम् ता १, ३, ७, अजी
 जनामहि, अजीजनामहि वा २
 २, ४, १३ वा १, २, ४, १०

जुभि- वि तै ३, ८, १८, ५

जुन-न ए ६, १०, ७, १५, वा
 २, ६, १, ३९, ४, ५, २, १७, ६, ६,
 ३, १०, ७, २, १, ११, १०, ६, १,
 १, का १, ६, १, २, ६, तै २, ४,
 १, १ ६, ३, ४, तैआ १, ११, ५,
 २, ५, २^१ १०, २, ७, १, २८, १
 जै १४४, १५१, प १, ७, गो
 २, २, २०, -नम् ए ३, ३८, ५,
 ८, वा. १०, ६, १, ९, ११, ४, १,
 ४-७, १४, ४, १, ११, तै १, ६,
 १०, ५, २, ७, १३, ३, तैआ ५, ११,
 ३ ता १८, १०, १०, जै १०२,
 १४०, १४४, १८०, प १, ७, गो २,
 २, १७, -नस्य एआ ४, १, १ वा
 २१, २, ता १२, ८, १ -ना ए
 ८, १७, गो २, ६, १२, -शा
 ए. ३, ३१^१, ४, २, ७, ८, २३, ता
 ३०, ७, माआ ६, १ ७, १६, वा
 ६, ५, ४, ८, ७, ३, १, ३, ४, १३, ५, ४,
 १४, १५, २३, १४, ५, १, ७, २,
 १४, तै २, ८, ७, ३, तैआ १, ८, ५,
 ६, १३, २^१, ६, ५, ३, जैउ १, १३,
 २, ४^१, ७^१, -नान् ए ६, ३५,
 वा ४, ५, ४, ११, तै २, ८, ६, २,
 ७, ५, ३, ३, ११, ३^१, ७, २, ३, ९, ५,
 -नानाम् एआ १, १, १ शा २८, ५,
 वा ४ २, ४, २, ४, ५, ३, ३, १२, ४, ३,
 ३, १४, ९, २, ५^१, तै. २, ४, ३,
 ६, ११, ८, ३, ८, ३, ५, १२, २, ६,
 १०, २, तैआ ३, ११, १, २^१, ६,
 १, १, ता ४, ६, २, १, गो २, २, २, ३,
 -नाय वा ७, ५, २, ३, ४^१, तै २,
 ८, ४, ५, ६, ७, ७, १०, तैआ ६,
 ६, १, १२, १, ता ६, ९, ८, म २,
 ८, १५, -नास ए ५, ३, ३^१ तै
 २, ४, ३, ५, ६, ८, ८, ८, १३, जै
 १८०, जैउ १, ९, २, ७, ११, गो
 १, ५, २, ५, -नै तै २, ७, १५, ६,
 ८, ६, ८, तैआ ७, ४, ३, ता ६,
 १०, १३, १६, ६, ८, जै ८८;

१४४^१, -नेन तै २, ८, ४, ७, ५,
 ३, -नेम्य ए ६, ६, तै. २, ४,
 ७, १ ३, ७, १२, ३, तैआ २, ४,
 १, गो २, २, १५, ५, १२, -नेपु ए
 ७, ८^१, एआ ७, २, १, शाआ
 १२, २, वा. ६, ६, ३, १०, तै २,
 ४, ७, ४, ८, ४, २, ७, ४, ३, १, १, २
 जन क(ल्प→)एवा- तपा ए
 ६, ३२^१, शा ३०, ७, गो २,
 ६, १२^१
 जनु ता- -तया ता १४, ३, १३,
 -ता ता २, १, ४, ३, ७, -ता
 ए ३, ३१, ७, ९, -ताम् तै २
 ३, १, ३, ३, ८, १, १, तैआ ५,
 ११, ३, ता २, १, ४, ३, ७,
 -तायाम् तै १, ४, ६, १, ता. ६,
 १०, १३, १५, १०, ९, जै ८८.
 -ताये ए १, ७, ९, ३, १३, ३१
 ४, २८
 जन धा(√ध)- -धा तै. १,
 १, १, १, २
 जन धाय- -य ता. १, ४, ३
 जनु धायस्- -या तैआ ४, ११, ४
 जन-भद्र- -द जै १९८, -दम्
 तै. २, ३, ९, ९, सा २ ५, ६,
 -दस्य गो २, २, ५, -दा ए
 ८, १४, -द्रे शा १३, ४, २, १७
 जन-भृत्- -त् वा. ५, ३, ४, १९^१,
 तै १, ७, ५, ४
 जनमेजय(-नाम्/एज्)- -य ए
 ४, २, ७, -य शा ८, ११, २१^१, वा
 १३, ५, ४, २, ता २५, १५, ३, गो
 १, २, ५, -यम् ए ८, २१, ४ १३,
 ५, ४, १, गो. १, २, ५^१, -यस्य ए
 ७, २, ७, -याय ए ७, ३४
 जनमेजय-सादनु- -ने वा ११, ५,
 ५, १३
 जन-नाज्- -द वा ३, ५, ४, १४
 जन चादिच्- -नम् तै ३, ४,
 १४, १

३='अ-जीगात्' इति तैसि ५, ७, २, ३, 'अनयत्' इति काश १३, १५, सा तु अजजिनत् इति १'पञ्च' इत्यनेन योगो द्व

जन-श्रुत-तः जैड ३, ७, ३,
 ०; ४, १, ४, ९, ०, १, -ताय
 जैड ३, ७, ३, २, ४, १, ४, ९, ०, १
 जना(←न)-प्राग्(✓मद्)-इ, द
 तं २, ६, ९, १
 जनक- -क श १४, ६, ११, ६,
 ७, २, ३, -क शाआ ६, १, १,
 ११, ३, १, २ ६, २, १; १०, ३, १,
 १४, ५, १, १, ६, १, १; १०, १,
 ४, ७; १०; १३, १६, १९, ११, १,
 ६, ७, १, १, ३, १०; ८, १५, ११,
 तं ३, १०, ९, ९, जै ६, १३५;
 -क्य श. ११, ४, ३, २०, ७, १, १;
 -क्य श १४, ६, १, १, ४
 जनक गो १, १, ८, २०, २, १९, २४,
 ३, ३, ५, २४, २, १४
 जनद्वय(←न+मनुषु)-व ता १०,
 ६, ४, १२, ७, ६, ८, २; -ते ए
 ७, ८
 जननी-नी ए ७, १३
 जनमान-न जैड १, १, २, ६
 जनयत्-नू तं. १, २, १, १६, २,
 ४, ३, ६, ९, १०, ५, ४, ३, ६, ४, ६,
 ७, १३, २, तंआ १०, १, ३, १५,
 ता १, ७, ६, गो १, २, ८,
 -नू तं २, ८, २, २, तंआ ३,
 १३, २
 जनयन्ती-न्ती तंआ १, २३,
 ८, गो १, १, १९, -न्तीम्
 तंआ १०, १०, १, -न्य श
 ४, ५, ५, ९, १०
 जनयति-स्ये श १, ०, २, २ का
 २, २, ३, ३, २, ०, १, ३, तै ३, २,
 ८, ३
 जनयितवै श १४, ९, ४, १३-१७
 जनयितुम् गो १, ३, १३
 जनयितु-ता श ३, ९, ४, २४,
 तं ३, ११, १, १, ४, ७, ९ ११
 १२, १४, २१, जैड ३, ७, १, ३,

-तार तं ३, ११, १, १७-१७,
 -इ तं. ३, ११, १, ३, ३, ८,
 -नृगि तं ३, ११, १, १३
 जनयित्री-त्री तं ३, ११, १, ६,
 १०, ०, -स्ये तं ३, ११, १,
 ५, १९, -स्ये तं ३, ११, १, १८
 जनयित्वा ऐ. ६, २९, श १, ९,
 २, २७, २, ३, ३, २, ३, ४, ४, ४,
 ६, ५, ६, ५, ६, ५, १, ३, ११, ०,
 १, २, १४, ४, २, ६, जैड ३, ४,
 १, ५
 जनयिप्युत्-नू श ६, ६, १, ६,
 ७, ४, १, २, ९, ३, १, २
 जनि-नय. शा. २३, २, शाआ
 ७, २, १, श ६, ८, २, ३, ५, ४,
 ८, तं २, ६, ८, २, ३, ६, ३, ३,
 तंआ. ६, १०, २, -नीनाम् तं.
 ३, ५, १३, १
 जनि-वाम-मी जै २०-३
 जनि-न्य-स्ये ३, ३, १, शाआ
 ७, १६, तंआ १, १३, ३, ६, १,
 ३, जैड १, १३, २, ४, ८
 रजमित-ता ए ५, ४, श ७, ३,
 १, २, ०, ५, २, ३, ६, तं २, ६, ४,
 ३, ८, १, ३, ३, ७, ५, ३, तंआ
 १०, १, ४, ता १२, ११, ६, जैड
 १, १५, ३, ८, ता १, ४, ८, २, ८,
 १, गो २, ६, १०, -तारम् श
 ७, ५, २, ३, ६.
 जनित्रीफ-त्री ऐ ८, ७, तं ३,
 ६, ३, ४, म २, २, १५ गो २, ४,
 १७, -स्या म १, ५, १२
 जनित्रोसु() ऐ १, २५, २, ७, श
 ३, २, १, ३, १
 जनित्र-प्रम् श. ३, ४, १, २, ०, ७,
 ५, ०, ३, ५ ८, ४, २, ५, तं २, ६
 ४, २ १४, ४, तंआ २ ६, २, तां
 ८, २, ३, जै ४३, -त्रात् ता १,
 २, ९, ६, ६, १७, -त्रागि सा ३,

७, १, -त्रे तं २, ५, १, ०
 ३, ७, १, ४, ता १९, ३, ८,
 ०१, ११, ३; जै ४३, १२९,
 आ जैआ १, २४१, ४८४; आ
 १ २२७, -त्रे ऐ २, ६
 जनित्री शा २१, ०.
 जनिमन्-ना त ३, ७, १०, ०,
 -मात्रि एआ २, ५, १, म २,
 २, १२
 जनिप्युमाग,णा-ग तंआ १०, १,
 ३, -गम् श २, ३, १, २४,
 ०६, का १, ३, १, १५, १५,
 -गा वा १, ३, १, १७, तं १, ६,
 १०, १, -गा तं १, ६, ४, ५ ३,
 ७, ६, ७, ९, -गात् तं १, १, ५, ६,
 ३, ३, ९, १, -गाम् तं १, २, १, २५
 जनु-नुवा ऐ ५, ५, तां ११,
 ५, १२, -नुवाम् ऐ ३, ३, ८, तं
 २, ५, २, १, ८, ७, ६, -नुरि ऐ ७,
 ५ तं २, ८, २, ४
 जनु-नू श ३, ९, ३, ३, -वी
 श ५, ३, ५, २५
 जनुप्रांसस्-साति श ५, ३, ७,
 २५
 जनु-न्तव ऐ १, १६; शा. ८,
 १, श ७, ३, १, ३२; -न्तवे
 तंआ ३, १०, ४, तां १, ७, ६,
 न्नुभि श ७, ३, १, ३२, -न्तो
 तंआ १०, १०, १.
 जनुत्य-न्त्या तंआ ६, १२, १,
 जन्मन्-न्न ऐआ २, ५, १, ३, श
 २, २, ४, ९, ३, ३, ४, २०, ७, ४, ५
 ५ ३, ३, १२, ४, २, ३, ३, ३, २, २,
 ८, ७, २, २१, ९, २, ३, ३, ९, ११, ३,
 १, ३, १२ १, २, ३, का १, २, ४,
 ७, तं २ १, २, २, ३, २, ४, ५, ५,
 ९, ५, ३, ता १२, १३, १, जै
 १०७, १०७ म १, १, २; ५ ३,
 ७, गो १, ४, ७-१०, -न्मन्

† 'जनिततायै' इति वा एतदर्थवचन कश्चिदन्यो वा मूला मुच्यन्ति । φ ← जनित्र-क् ३ १, १२; प्रथ् द ।

‡ 'जनिपा' इति H -मुपा विचारणीय । § = जनिप्यमाग-

दा ८, ७, ३, २, १, ९, २, ३, ३, १,
तै ३, ११, ६, २, -न्नन ऐ १,
२८, ४, १०, ऐआ २, ५, १, ३,
-न्मना ऐ ७, १७, तै २, ६, २, ७,
८, ५, ३, ३, ५, ६, १, -न्मनी दा ४,
३, ५, १, २; -न्मने ऐ ७, १७, दा
२६, १०, -न्मभि तै २, ५, ६, ५,
-न्मभि तै २, ५, ६, ५.

जन्य (←जन) - न्य. तै १, ७, ८, ७,
-न्यम् शा ९, ४; तै १, २, १, १, ३,
३, १०, ६, ३, ७, ७, १४, ता १६,
६, ८, १७, १, ९, जै १४४, -न्या
ता ६, १०, १९; -न्यास ता ६,
१०, १९, -न्यानि ऐ २, २०, ८,
२६, -न्येन प १, ७
जात-जाति-जात्य-अद्र.

जन्हु - न्हो- ता २१, १२, ७

जप-जपति ऐ १, २२, २, ३८,
७, ५, ऐआ ७, १, ४, ५, ३, १,
शा २, २, ३, २; ३, ५, ८, ९, ६,
१३, १०, ४; ११, १, १४, १,
शाआ १, ४, ७, २, १६, १७,
४, ११, दा ९, २, ३, ५, ११, का १,
४, १, १४, जपति शा १, १, २, १२,
२, ४, ५, ६, ३, ४, ८, ५, १, १४,
१५, २७, २५, २६, ७, ४, २१; ४,
१, ४२; २, १, ४, २८, ४, १७, २२,
२३, ३५, ३६; ४०, ६, ८, १, ११,
४, २, २०, २७, ५, २, २६, ६, १,
४०, ३, १, ७, १, २, १, ५, ६, ४, ५,
४, २, १, २७, ३, ७, ६, ६, ६, ८, ७,
२, १, १५; १८ ३, ३, ११, ४, ३,
२०, ११; ४, ५, ६, ७, ४, ५, ७, २,
३, ९, १, १, २२ २४ २, १६, २, ३,
५, ४, ४, ३; १३; १३, ८, ३ ४; १४,
१, २, ८, ३, २, २, ७, १४ ९ ३,
१४ का १, ४, १, १७, १८ २७,
१, १, २४, १, २७, ७, ६, ७, २,
१, ३, २, ४, ५, गो १, ७, १९, ७
१, १, उपन्ति शा ७, ७; १८ ६;

दा ४, ७, ५, ६, जपन्ति शा २,
६, २, ११, १४, १, २, १५, गो १,
५, २५, अजपत् शा २, ५, २,
२७, का १, ५, १, २५, जुपेत् ऐ
३, ४, ६, ५, ७, ७, ३, ऐआ १,
३, ७, ३, ७, ४, ५, शा १२, ५, दा
१, १, २, ८, ४, ९, ७, ४, २०, २, १,
४, २८, ३, २, १, ३८, ६, ८, १, १०,
१४, ४, १, ३०, ९, ४ ८, का १, १,
४, २५, २, १, २, ८, ३, १३; जै
१००, गो १, ३, २, १, २, २, २, ४,
जपेत् शा १५, १; २७, ६, जपे.
शा १२, ३, ४, ६ अजपत् गो
१, ३, ४

जक्षप्यमाण- न ऽह्य श ११, ५,
५, १०

जप-प. शा ३, ७, का १, ६, २,
७, -पम् ऐ ६, १४, दा १२,
५, गो. १, ३, ९, -पा शाआ
१, ५, -पाम् शाआ १, ४, -पेन
ऐआ ५, ३, २, दा ३, ७, ६,
१४, शा २, ४, १, ९, का १,
६, २, ७

जप-पापन-दोहन- नात् न ४

जपत्- न् शा ७, ४, ३, २२, जै
१२७, गा १, ५, १५, गो १, २,
७, ५, २, ४, २, १, १८, २, १५,
-न्त शा २७, ६, श १३, ८,
४, ७ -न्तम् मं ७ ४, ६

जपित्वा ऐ ५, ३, ३, ६, १४; दा ११,
८, शाआ ४, ८, तैआ १, ३, २,
७ प ७, १; गो १, ३, ९

जपित्वा- न् शा ३, २, १, ३, ६

जन्य- प्यम् शा १०, १, ५, ७, ३, ३,
-प्यस्य जै ३, ७, २, ३

जिवाल- न् जै १५९ जावाल-द्र

जम्दमि- मि शा ८, १, २, ३,
१३, ७, १, ४, १४, ७, २, ६, तैआ
१, ९, ६, तां. ९, ४, १, ४; २१, १०,
५, २७, ७, ७; जै ४१, १, ४, ५;

१५४, जै ३, १, ३, ११, -मिग
तैआ ४, ३६, १, मं २, ७, १;
-मिम् तैआ १, ९, ६, -मै ता
९, ४, १४, जै ४५, जै ४, ३,
१, १, आ जैआ १, ११३, ७३९;
४६८, ५११, आ २, ६, १२, १८,
५; जैआ २, १६, १०, म. १,
६, ८

जम्भ- जम्भयामसि तैआ ६,
१०, २

जम्भ-म्भा- -मभयो तैआ ४, ३, ७,
१, -मभे शा ८, ६, १, १६, ९,
१, १, ३९; गो १, ३, ७, ९

जम्भक- कम् तै ३, ४, १२, १;
-का. सा ३, ७, १०

जम्भयत्- न्त शा ५, १, ५, २२

जम्भ्य- न्म्या शा ११, ४, १, ५;
१३, -म्भेभि- ती ३, ९, ११, १

जय (√जि)- न् शा ६, ७, ३, ५,
-या जै ९६; -याय ता १४,
३, १३

जयक- क जै ३, ७, ७, १, -याय
जै ३, ७, ५, १

जयत्- न् ऐ ८, २१, २२; २३,
शा १, ५, ३, ६; ६, १, १९, ९, ३,
११, तै २, ४, ७, ९, ३, ३, ३, ३,
१०, १, ३, जै ९६; -न्त शा
१, ९, ३, ११, -न्यम् शा ४, ७,
१, ९, तै २, ४, ३, ८, ७, ४, १

जयन्- न्त, -न्ताय जै ३, ७,
४, १, ५, १, ४, २, १

जय्य- न्य शा १४, ४, ३, २, ४,
-न्यम् शा १, ६, २, ३; ११, २, ७,
९, १३-२०, २८; २९, ३१

जरत् (√जृ)- न्तम् तैआ ३,
१४, १.

जरती- न्ती ता २१, १, ७,
-न्तीऽह्य जै १४९

जरत्-न्य- -श्- तै ३, २, २, ४,
तां १७, ७, २, जै १४०, -क्षम्

†-न (√जम्) = जम्भ्यत्-अभि- ।

जरतु-कोश-

ता १७, ७, ०, जं १४०३-से
 तै ३,३,०,४, तां १७,७,२.
 जरतु-कोश-ना जं ११३
 जरतु स्रग्पाय(म्-√व्ये)-य दा
 १,५
 जरदधि (न-√अश)-धि दाभा.
 १२, ५; तै २, ७, ७, ७;
 तैया २,५,१, म १,२,१६, २,
 ६,१८, -धिमू म १,१,११;५,२
 जरु(→जरु)-रया दा १२, ४,
 १,१ १४, ७, १, ४१, सा २,
 १,५, २, १, -रस दा १०, ४,
 ३,१ ३; तै २,५ ६, १, तैया २,
 ६,१,६,१,०, गो २,२,१९,३,६,
 -रसम् दा ०,३,३, ६, तै २,८,
 ८,३, तैया ६, १०, १, गो १,
 ४,१७, -रसा दा १३, ८,३,१;
 ४, तै ३,८,०,५, म १,१,५,
 -रसि ता ८, ९, २, -रसे तै
 ०,५,६,०, -रा दा ७, ४,१, १,
 तै ३, ७, ९, ३, -राम् दा १४,
 ६ ४,१, तै ३,७,७,३ ता २७,
 १७, ३, म २, १, १४, -राये
 दा. ११,८,३,६, म १,५,१५
 जरा मर्य(√मृ)-मृ दा १२, ४,
 ११, तैया १०,६४,१
 जरा-मृत्यु-मृत्यु सा २,४,९
 जरायितु-तृणाज् जै ३६
 जरुयु-यु ए १,३, दा ५ ३,५,
 २१, ६, ५,३,५,६,१, २४, २,
 १५,१६, ७, २,१, ५,६, ८,६,
 २, ७, १, २, २६, तै १, ६, ३
 १, तैया ६, १०, १४ गो २,६,
 १५, -सुण दा ३, २, १, ११,
 ६, ६, १, २४, -सुणा ऐ ३,
 दा ४,५ २,४,५, ९, १ २ २६,

१४, ९, ४, ०२; तै २, ६, २, २,
 -युणाऽश्च दा ३, २, १, १६, ३, ३,
 १०; -यो ऐ १, ३
 जरिमुन्-भाणम् तै १, ७,
 ४, ४
 जरुदश? -क्ष तैया १, ३, ३, ५.
 जरा(√रजु)-रा १ जै १९७
 जरा बोधीय(-य+छ)-यम् तां ४,
 २, १९, १४, ५, २७, २८,
 २४, ११, ७; जै १९७, -यस्य
 जै १९७, -ये आ जैया १, १५,
 -येन तां २०, ३, २
 जराबोधीय-स्व-म् जै १९७
 जरितु- -त ऐ ६, ३५; ऐआ
 १, २, ३; ५, १, १, शाभा १, ३,
 जै १३६, गो २, ६, १४, -ता
 ऐ ३, ३८; -तारम् तै २, ५, ८,
 १२, -तृणाम् तैया ४, ४२, ३,
 -त्रे ऐ ३, ३८, तै २, ८, २, ७
 जर्तिल(रुति)-ला दा ९, १, १,
 ३, -हे दा ९, १, १, ३
 जर्वर-र ता २५, १५, ३
 जरुयम्(√जल्प)-म् दा ११, ५,
 १, ४
 जास्पितु-म् तैया १, ३, ४
 जव(√जु)- व १३, ४, २, २, -वम्
 सा १८, १, दा ५, १, ४, ८,
 ९, १०, १३, १२, ७, ९ ५; तै
 ३, ८, ७, २, १३, २, -बाय तै ३
 ४, ९ १, -येन दा १३ ४ २, ४
 जव-समृद्ध-द्ध दा १३ ४
 २, १, २
 जवस्-सा एआ २, ५ १
 जुविष्ठ-ष्ट ऐ ५, १, ६ ३५, दा
 ११ ३ १ ६
 जधीयम्-यसा एआ २ ३ ८

√जरु, जासयति दा २, २, २, १९
 जहाकर्ष-क तैया १, ३, १
 जरु-हनुनाम् ऐ ७, १८
 जहनु-शुचीवच-वन्त ता २१,
 १२, २
 जागत,ता(←जगती)-त ऐ १, २८,
 ६, ३०, दा ८, ७, ९, १४, ३४,
 २५, ४, ५, ७, दा. ३, ३, २, ६, तै
 ३, ८, ४, ता ६, १, १०, जै
 १३३; -तम् ऐ १, ९, २१, ३,
 ४७, ४८; ४९, ५, १, ६, १६-
 २१, ६, २, १२, १५, २५, ३०,
 ऐआ १, १, ३, दा ८, ६, १६, १,
 ९, २२, ३, २३, १, २५, ३, ६, ७,
 २६, ९, १२, १६, ३०, १
 दा. ४, १, १, १२, ३, २, ५, ३, ५,
 ९, ८ ६, ३, १, ३, ७, २, १५,
 ११, ५, ९, ७, तै ३, ८, १२, २,
 तैया ४, ५, ७, ८, ४, ५, ४, ११,
 ७, ५, ता ६, ३, ११, ७, ४, ६,
 १२, ३, ७, ५, ६, ७, ३, १३, ४, १०,
 १५, ७, १, २०, १६, ५, २१, ९, ८,
 जै ४८, ८९, १०२, जैव ४, २,
 १, ८, सा १, १, १३, ६ २ २,
 ५ १, ४, गो १, १, १९, २९, २,
 २४, ३, १०, ५, १८, २५, २, २,
 २२, ४, १६, १८, ६, ७, -तस्य
 ता १०, ६, ३, -ता ऐ १, ५,
 २१, २८, ३, १८, २५, ४, ३ ५, ६
 ६ २५, ऐआ १, १, ३, दा २९,
 १, ३०, २, दा १२, ८, २, २०,
 ३ १३, १३, १, ३, ८, ६, २, ५, ५
 ३, ७, गो २, ४, १६, -तान् दा
 १७ १ -तानि ऐ ४, २१, ५,
 १६-२१, ६, १५, दा ३०, २,
 गो २ ४, १८, ६, ७, -त्रे ऐ ६,

† 'जरया म्रियते' इति भा । पक्षान्तरे इग्ग जरा एव मदा अक्षयिष्य इत्याह । † गानप्रयोग ।
 =जरयितृणाम् सा १, १२, ३ । इ-यु इति कालि सा मुपा चिन्त्य । † जल दक्ष इति भा सा पेटतु । तथैव
 च साधु प्रतीयत । † हस्त साक्ष्यत किलैव पठति । † जारैल्येव चामौ राधुपाठनवोपस्थापयति । जरतिप्रतीक
 मानम् । तस्य च इत्येवास्तुदित् इत्येव वा सुवच स्यात् । † इ ३४८ ि इ । † सा जहो पुना क्ष-वीवत् ।
 इति व्याचक्ष्यौ तदशुद्धम् । वु ऋ ६, २७, ५ ।

१२, २६, ३६, शा १४, ३, १८,
३, २६, १६ तैआ ४, ११, २,
-तेन ए ८, १२, १७, एआ ५,
१ ४, शाआ १, ७, ११ ८, श
१, २, १, ६, ३, ४, १, १, ३, ६, ३, १,
३९, ५, २, ५, ३, १, ०, ४, १, ७, ७,
५, २, ६, १, १, ३, ०, ६, ६, का २, २
३, ६, तै २, ७, १, ५, ५, ३, ९, ४,
७ तैआ ४, ५, ६, ३, ३ ६, १,
७, ५ १, ता १, २, ७, ६, ६, ७,
जै ८८ गो १, ५, १, ४

जागत मय- य शाआ ११, ७

√जागृ, जाप्रति वा २, १, ४, ७, वा
१, १, ४, ६ जागार ता १०, ४,
४; जागृहि वा ३, २, २, २, २, तै
१, २, १, २, ३, २, ७, ६, ३, ता १,
६, १६, जागृयाग ए ८, २, ८,
का १, १, ४, ६, गो २, ५, ५,
जागृयु वा १७, ९, जागृयाम
वा ७, २, २, ५

जागरण- म् तै ३, ४, १, ४, १

जागरुयत्-न्त तै ३, ८, १, २

जागरितु- त एआ ५, १, १,
-तम् शां १७ ९, श १२, ९,
२, २, ता १०, ४, ४

जागरित-देश- वा श १४ ७,
१, १६

जागृक्स्- वास तै ३ ६, १०, १

जागृधि- नि श ४ १, १, ५, ११
५, ९, १०, तै २, ५, ८, ४, -वि
वा २१, ०, तै ३, १०, ८, ३
११, ५, ३, तैआ ३, १०, ४, ता
१, ७, ६ १२, ८, १, १५, ० ३ -वी
तै २, ६, ११, ५,

जागृ-न्त शाआ ४, ५, श ३
९, ३, ११, १२, ९, ०, ०, १४, ७ १,
१६, २०, तै २, ६, ६, १, -त
वा १४, ९, ४, ५, ता १, ६, १०,
-तम् ए ८, २८, -ति श
२, १, ४, ७

जाग्रनी- तीम् तैआ ३, १९, १
जाग्रनी(←जघन)- नी श. ३, ८,
५, ६, गो. १, ३, १८; -तीम्
ए ७, १, -न्या वा ३, ८, ५,
६, ४, ६, ८, १९, १२, ३, ५, १,
-न्यो वा १८, १२

जात ता(√जन्)- त ए १, १६, १९, २
२, ३, २, १, २, ५, १, २, ६, १८, २०,
एआ १, ३, ४, १, २ ३, २, ४, ३,
५ ३, १, शा १०, २, २, १, २, ४
२२, ४, ७, ६, ३, ०, ५ शाआ १२, ४,
वा. १, ६, ४, १, ५ २, ४, २, ३, ३,
१ ४, १३, ४, ४, २, ०, ४, १, १, २३,
४, ५, १, १, ५, २, ०, ६, ७, ११, १२,
६, १, ३, ९, ४, ४, २, ७ ३, १०,
७, १, १, ०, ३, ३, १, १२, २, ३, ४,
१, १, ९, ५, २, ३, ८, ९, ५, १ ५२,
६, ८, १०, २, २, ४, ११, ५, १, ११,
१२, ५, २, १, ५, १४, १४, ६, ९, ३, ४,
का १, २, १, ७, ४, १ २, ३, १, १७,
४, १, ११, तै १, २, १, ६, १६,
२, ४, ७, ६, ५, ८, ८, ७, ६, ३,
८, ३, ३, ३, ६, १, ३, ३, ४, ७, ९, ५,
तैआ. ३, १२, २, ६, १३, २, ६, २,
१, १०, १, ३, ता ९, ९, १२,
१२, १३ ३२, जै ६२, ७७, सा
१, ८, ९ २, ८ १, ५ १, ३, २, २, २,
गो १, २, ९, २, ४, १, ६, १, २,
-तम् ए १, १६, ३, २, ३, १, १,
शा ८, १, २२, ७, ३, ०, ५, ८,
शाआ ७, १६, २, १, १२, ४, वा
२, २, २, १, ५, ३, १, २, ४, २, ६,
५ १, ६ ४, २, ४, २, ४, ६, ७, ११,
१२, ५ ३, ५, २, ४, ६, ७, ४, २, ७,
१, १, २० ४, २, ३, १, ९ ३, १, २
५, १ ४, १, १०, २, ३, ६, ६, ५, ४
१३ ८, ३, ६, १४, ४, ३, ४, ५ ६,
९, २, ३, ता १, ०, ०, १०, ३, १,
१, ५, १, ७, ४, ३, ५ तै १, १, १,
४, १, ९, २, १, १, ३, ५, ३, ९, ८,

५, २, ३, १०, ३, १ १२, ९, २
तैआ १, ७, ६, १३, २, २, १, ५, १,
३, ११, ९, १२, ३, ६, १०, २, १०,
१, २ १६, १, ४, ३, १, ता ६, ९,
५, ११, १०, १०, १२, ३, १, १०,
१३ १४, १५, ५, ६ ९, १ १६,
११, २, जै ९५, १, १०१ १६८,
१८०, २०१, जैउ १, १०, २,
१, ४, १३, २, ४, ८, १८, ४, १, ४,
सा २, ६, १, ८, ५, ३, ५, ७, प २,
२, गो २, ६, ७, -तम्-तम् वा
४, ६, ८, १०, ९, ५, १, ६८ -तस्य
ए ७, १३, वा ६, १, ३, ९, सा
२, २, १, गो १, ३, १९, -ता तैआ
१०, १०, २, -ता ए ३ ३६, वा.
२, ५, २, ३, ५, २, २, ६, २, ४,
१, ३, ६, ३, १, ३, २, ७, २, ४, २, ६
९, ५, १, ६, ३, का १, ४, ३, ५, ५,
१, ३, १, ९, ६, २, १, २, ३, ५ तै
१, ६, २, २, ४, ५, १०, १, २, १,
१, १, ८, ४, ८, ३, ७, ४, ९,
१२, ६, तैआ १, ११, ६, १३, ३,
२, ३, १, ३, १२, ५ ६, १२, १, ता
६, १, ३, २, ४, १२, ६, जै. १९८,
म. १, ८, ४, -ताव ता १६, १, ३,
-ताम् वा. ११, ९, ६, ५, तै १, १,
५, ५, ३, ३, ९, १, ७, ६, ७, ९ तैआ
२, ५, २, जै १७१, -तानाम्
ए २, ३, ९, शाआ १२, ३,
-तानि ए १, ९ शाआ १२ २
७, वा. ९, १, १, १९, ११, ३, १, ८,
१३, ४, २, ७, तै २ ८, १, २, ३,
५, ७, १, तैआ ८, २, १ ९, १, १
०, १, ३, १, ४, १, ५ १, ६, १, सा
२, ०, १, म २, ५, ८, प. १, ६,
-ताम्य जै १०७, -ताम् वा
१, २, ४, ५, तै १, २, १, ८, २, ५,
३, १२, ९, १, -ताय ए १, १६,
७, ३, १, ६, २, ९, वा ८, १, १, ३,
२, वा. २, २, १, १, ३, ४, १, २, ३,

† 'भीषनी' इति G सुपा ? ।

६,७,४,२. का. १, २, १, १, ता
१२, १०, १५ गो २, ६, ८, -गेवा.
२, २, १, १०, ११, ११, ५, ५, ६-
११, १४, ५, ४, २३. का १, २,
१, ८, जै. १-७१ -वेन ते २,
८, ५, २ -वेम्य वा ९, १, १, १९.

जात-क्षीण- -न जै. २-१.

जात पुत्र- -ग्रस्य शांभा. ४, ८

जात-रूप- -वेम्य वा १४, १, ४, २५

जातरूप मय- -वेन ऐ ८, १३१

१८.

जात-यव(मनुवृ)- -वृत् ऐ ७, ३, ४,
५, १६, १७, ऐआ १, १, २.
शा १७, ३, २१, २, २२ ६, ३
७, -यान् ऐ ७, ४

जात-यती- -म् ऐ १, १६; शा.

८, १

जात वेदम्- -दः ऐ १, २८; २,
१२, शा ३, ३, ९, २, शाआ

१२, १, वा १, ४, २, १७, ७, १,

१, २२, ३, १, ३, १, १४, ९, ३, २, ३

का १, ६, १, १५; तै १, २, १,

७, १५, १५, २०, २, १, २, २, ४, १,

५, ११, ५, २, ४, ८, ७, ८, १६,

२, ३, ५, ३, २, ६, ३, १, ७, १, १

९, १, ७, ६, १, ७, ७, १०, १२,

२, तैआ २, ३, १, ५, २, ६, ६,

१, ४, ४, २, १०, १, ४, ५, १६

जैउ ४, १०, ३, ३, म. २, २,

१, ४, ३, १८, १५ गो १, २, २, ०, ५

-दत्त तै १, ४, ८, १, २, ६, ३, ४,

-दत्त ऐ २, ३९, ३, ३६,

तैआ १, १८, ११ -दत्तम् ऐ १

२८, ४, ९, ३२, ५, १७, शां

१९, ९, २०, ३, श ४, ३, ४, ५,

६, २, २, ६, ५, १, ५ तै १, २, १,

१३ २, ४, १, ५, ता ८, ६, ५, ६,

७, १, ४, ७, १२, गो १, २,

२०, -दत्ति ऐ १, १६, ७, १३

शा ८, १, -दये ऐ ४, ३, ०,
३२, ०, २, १, ८, १७, १७, १७, २१,
६, १२, ऐआ १, ५, ३, शां २३,
८, तैआ १०, १, १६, तां १३,
८, १, म १, ६, ३, २, ७, ४, २ गो
२, २, २३ -दत्ती वा ३, ४,
१, २, ४; तै २, ४, २, ५ -दा

ऐ. १, १६; २, ३, ४, ३, ५, ७, २, १,

शां. २६, ६; शाआ. १२, ५

वा. २, ५, १, २०, ७, ३, १, ५, ६,

३, ३, ६, ७, ४, ३, ७, ५, १, ३, ०, १

९, ५, १, ४, ६, ६, ८, तै. १, २, १,

२३, २, ४, ४, ४, ८, ६, ३, ५, ७,

६, १२, २, ६, १, १, ४, १२, २, ७, २,

७, १०, ५, १, तैआ. १, ९, १, १२,

४, जैउ, ४, १०, ३, ४, म २,

३, १, ७, गो. १, २, २०.

जातवेदस्य- -म् ऐ ३, ३६

जातवेदोन्म्य(ङ्)ङ्गा- -म्

ऐ २, ३९

जातवेदस्तीय- -म् शा. १६, ७

१९, ९, २०, २, ३, ४, २, १, २, ३,

४, २२, १, २, ५, ९, २, ३, ३, ८,

२७, ९, २६, १०, १३, १७,

शाआ २, १८, वा १३, ५, १,

१२.

जातवेदस्य, स्या- -स्यम् ऐ ३

३, ६, ३, ०, ३, २, ५, २, ५, ८, १५,

१, ७, १९, २१, ऐआ १, ५, ३, ३,

-स्या ऐ ४, ३, २; ५, २, ५, ८, १५,

१७, १९, २१, ऐआ १, ५, ३,

-स्या ऐ ४, ३०, -स्याम् ऐ २

३, ६, ३, ०, ऐआ १, ५, ३

जाति- ति ऐ २, ३९, -ती ता

११, ८, ८, -ये तैआ ६, ५, १

जात्य- -स्या वा १, ८, ३, ६

जातु वा २, २, २, २, ०, ४, १४, ६, ८,

१, १२, तै २, ८, ९, १, तैआ १,

११, ५, जै १३=

जातृर्ण्य(←वृत्र्ण्य)- -व्यं ऐ ७,

२५, ऐआ ५, १, ५, ३, ३, ३ वा

२६, ५, १; शांआ ८, १०, वा १४,

५, ५, २, १, ७, ३, २, ७; -व्यंम्

वा २६, ५, -व्यंत् वा १४, ५,

५, २, १, ७, ३, २, ७

ज्ञान(√जान)- -म् वा ३, २, १, ४, ०

ज्ञान(←जन)- -न जै १८०,

-नस्य आ जैआ. १, ५, २, ३.

ज्ञानकि(←जनक)- -क्ये ऐ ७,

३, ४; वा १४, ९, ३, १, ८, १; -कि वा

१४, ९, ३, १९

ज्ञानपद(←जनपद)- -दान् वा

१४, ५, १, २०

ज्ञानराग्य(←जन-राग्य)- -व्याय

वा ५, ३, ३, १, ७, ४, २, ३; तै १, ७,

४, २, ६, ७

ज्ञानसुतेयु(←जनसुत)- -य ऐ १,

२५, ५, ३०, जै ४, ६, ८, ९;

९, ७, १६, ४, १६, ७, १६, ८; जैउ १,

१, ६, ३, ३, ७, ३, २, १; -व्याय जैउ

३, ७, ३, २, १; -येन वा ५, १, १,

५, ७

जानिया- -म् जै ४, ३, १

जान्य(√ज्ञा)- -न्त तै ३, १०, १,

१, -न्त वा १, ४, २, १०, -न्

वा २, ३, ४, १३, ७, १, १, २८,

का १, ४, १, ११, तै १, २, १,

१६, २, ५, ८, ८, म २, ३, १७,

-न्त तै २, ४, ३, ९

जानती- -ती तै २, ५, ८, १०,

-ती तैआ ३, १, ४, २

जानान- -ना वा ४, २, ४, १, ४

जानन्तपि(←नन्तपि)- -प्ये, -पि ९,

-पिम् ऐ ८, २, ३

जातु- तु ऐ ८, ६; शाआ ४, ३,

९, ८, ११, ४; १२, ८, वा २, ४,

२, १, ३; १२, ४, ४, ६, ७, ५, १,

१२, का १, ३, ३, १, ३, १, ६, १,

१. ४. १. जातक्षेण' इति हस्त पा । ४. 'तु' इति सुपा स्वर । १. 'कि' इति अर्थाभेदे स्वरभेद
'तेस निरोधाच्चिन्त्य । १. गानप्रयोग । १. जनिन्तम् गद ।

७, -नुना ऐ ८, ६, श ३, २,
 १, ८; -नुनी श १४, ३, १, २२,
 तै २, ६, ५, ५
 जानु-दध्न- -प्र श १२, २, १, ३, गो
 १, ५, २, -धन्मू श ९, १, १, १,
 -ञ्जे श ९, १, १, १, सा ३, २, ८
 जानुदध्नी- -म् तैआ १, २२, ८,
 २५, १
 जानु मात्र- -त्रे श १२, ८, ३, २०
 जानु-समित, वा- -त श १२, ८,
 ३, ५, -ता श १२, ८, ३, ५^३
 जान्वाक्त्(√अच्च्)- -क्न श ३,
 २, १, १
 जान्धित(←जन[←जामि ? M W]
 मधि(=हि)त सा)- -तम् श २,
 ६, २, ७, का १, ६, २, ४
 जापय - √जि द्र
 जाबाल(←जबाल)- -ल ऐ ८, ७,
 शाआ ९, ७, श १०, ६, १, १,
 १३, ५, ३, १, १४, ६, १०, १४, ९,
 ३, २०, -लम् श १०, ३, २, १, ६,
 १, ६, जैत ३, २, ४, ९, -लाय श
 १४, ९, ३, १९, -लौ जैत ३, २, २,
 २, ३, ५, ७, ८^३
 जाबाल गृहपति- वीन् श २३, ५
 जामदग्न(←जमदग्नि)- ग्न जै.
 १५४, -ग्ने गो १, २, ८
 जामदग्नी- -भिः श १३, २, २,
 १४^३
 जामदग्न्य- -न्य ऐ ४, २६,^३
 -न्यरय आ जैआ १, ४०
 जामि- मय ए २, २०, शा २८, ५,
 तै १, ८, ८, १, ता १६, ५ १; गो
 १, १, ९, -मि ऐ ३, ४७; ४८,
 शा ८, ८, श १, ३, २, ८, ९, ५,
 ३, ८, १५, ६, ३, २७, ८, १, २५, २,
 ५; २, २, ३, ११, २७, ४, ४, २, ३,
 ५, २, १०; ४, २, २, ९, ३, १८, २,
 ५, ११; १२, ९, ३, ५, ६, का
 १, २, ३, १, २, ३, ४, १, १५, १, ८;
 तै १, ८, २, १, ३, ३, ४, ६, तैआ

२, ६, २, ता ७, २, ५, ८, ८, १०,
 १०, ४, ७, १४, ३, १७, १६, ५, २१,
 २५, १८, ६, २०, २१, -मि
 शां २८, ५, -मिम् शां २८, ६,
 तै ३, ४, १९, १, ७, ५, १३, -यै
 ऐ ३, ३, ७; तै १, ७, २, ६
 जामि-शसु- -सात् तै २, ५, ६, ३,
 ३, ७, १२, २, तैआ २, ३, १
 जामी-गर्भ- -भै जै १९७
 जायन्ती पुत्र- -त्र, -त्राय श १४, ९,
 ४, ३२
 जायमान, जा(√जन्)- -न ऐ २, २,^३
 ५, १५, १६, शाआ ३, २; श
 १, ७, २, १, ३, २, १, २७, २९, ४,
 १, १९, ६, २, १६, ६, ३, १, २६,^३
 ३२, ५, २, २, ६, १, २३, २, ४,^३
 १३, १६, ७, १, १, १६, १३,
 ५, १, १७, १४, ७, १, ८, तै २, ८,
 २, ७, ३, १, १, ५ ३, १, ६, १,
 ३, ७, १३, २, ८, १८, ६, जै १०७,
 २१२, जैत ३, ५, ८, ११, गो १,
 २, २, १८, २१, -नम् श २, ५,
 १, १९, का १, ३, १, २, ४, ३,
 १६, तैआ १०, १, २ १०, ३,
 १६, १, जैत ४, ७, १, २ -नस्य
 श ८, २, ४, १८, १०, १, २, ५,
 -ना शाआ १२, ५ जै २१२,
 -ना तै ३, ७, ४, १५; -नात् तै^३
 २, २, ९, ३, ८, ७, ५
 जाया- -यया श १, १, ४, १६, ६,
 ४, ४, १९, का २, १, ३, १८; जै
 १९८; -या ऐ ३, २, २, ७, १३,^३
 ८, २०, २४; ऐआ ३, १, ६, शाआ
 ७, ३, १७, श १, १, ४, १३;
 १, २, १४, ७, २, १, १०; १२, ८,
 २, ६; १४, ४, २, ३०; ३१; ५, ४,
 ५, १, ३, ६, का २, १, ३, १६, तै
 १, ५, १, २, तैआ १, १०, १, ता
 ३, ५, ३; १३, ३, जै १३७;
 १३८; १५१; १७६; १८०;
 १८६; २०४, गो १, ३, २, ३;

-या ऐ ३, २३, ४७, ४८, ७, १३,
 श ९, ४, १, ६, १३, ४, १, ८, ५,
 २, १; ४, २७, जै ११७, ५
 ३, ७, गो १, १, २, २, ३, २०,
 -यामाम् गो १, १, २; -याम् ऐ
 ७, १३, ऐआ १, ३, ५, श १,
 १, ४, १६, ५, २, १, १०, श १४,
 ९, ४, १२, १८, का २, १, ३, १८,
 तै १, ३, ३, ४, १०, २; ३; जै
 १३७, १५१; १८६, गो १, २,
 २०, -याया श १०, ५, २, ९,
 १४, ९, ४, ११, -यायै ऐ ३,
 ३७, ८, २४, शाआ ४, १०, ११,
 ८, श ३, १, २, २१, श १४,
 ५, ४, ५, ७, ३, ६, ९, ४, ११, -ये
 श ५, २, १, १०, तै १, ३, ७, २,
 -ये श ११, ५, १, ६, -ये तै
 १, ३, १०, ३, जै २०३
 जाया-न्य- -म् गो १, १, २
 जाया पति- -ती श ४, ६, ७, ९
 तैआ २, ६, २, जै १२७, -स्यो
 तै ३, ३, ९, ९
 जात्र(√जृ)- -र श ३, ३, ४, १८,
 -र तैआ १, १२, ४, ५, १, १;
 -र श १४, ९, ४, ११, तै १, ६,
 ५, २, -रम् तै १, ६, ५, २, ३, ४,
 ४, १; -रे इव ता २५, ८, ४
 जात्रकारव(←जत्रत्वाव)- व शाआ
 ७, २१, श १४, ६, २, १, १४
 जाशिणी- -यु तैआ १, २, ७, ६
 जाशुज- -जामि ऐआ २, ६, १
 जाल- -येन जै ३२^३
 जालव- -म् इव श १४, ६, ११, ३
 जालम- -०म शा ३०, ५, गो २,
 ६, १३^३
 जाश्वसु(←जाम्[√जन्] पति)- म्
 तै २, ४, १, १, ५, २, ४
 जाह्व(←जह्व)- व ता २१,
 १२, २
 √जि, जयते जै २०७, जुयति ऐ १,
 ९, १०, १४; २१, २, १; १४, १९,

२४, ३, १०, १८, १९, २४, ४०;
 ४८, ७, २, २८, ६, ४, २०, ७;
 १०, ८, १०, १०, २५, २६, २७;
 ऐवा २, १, २, शा १०, १, २२,
 ४; शाआ ३, ७, शा १, ७, ३,
 १५, ८, १, ३, ८, १, १, १०, २, ४, ४,
 १४, ६, ३, १, ३, ६, २, ६, ३, ४,
 ६, ७, २, ५, २, १, २, ३; ४, ४, १,
 ६, ७, ३, ५, १, १, २, ४, ८, १, १, १,
 ६, २, ६, २, ७, ८, ५, ६, ३, ८, ३, ५,
 १२, ८, २, ३, १-३, ४, ३, ६, १, १,
 १, ८, ५, १, का १, ३, ४, ८, ६, ३, १,
 ४, ९; तै २, ८, ५, ८, जयति वा १,
 ४, १, २, ४, २, ६, २, ८, ४, ०, ५, ३, १, ७,
 ६, १, १, ९, ९, ३, १, १, २, ३, २, ३,
 ४, ४, १, ४, ६, ४, ८, ३, ४, ४, २, १,
 २, २, ५, ६, ४, २, ६, ७, १, २, ५, ५,
 ४, ३, ४, १, ९, २, ०, ५, ३, १, २, ३; ५,
 ३, १, २, ४, ३, ८, ५, १, ६, ७, ३,
 ५, १, १, १, ६, २, ७, २, ८, २, ६, १, ४,
 ७, ७, ८, १, ७, १, ३-२०, २८,
 २, ३, १, ४, ४, २-७, ५, ६, ३, ६,
 १, ८-११, १, २, १, ३, २, २, ३, ७,
 ४, १, ८, ३, ५, १, २, ७, २, २,
 १५, ८, १, १, २, २, ९, ३, १, ४, १, ५
 १, ३, १, २, ३; १, ४, ४, ३, २, १, ३, ४,
 ६, १, ९, १०, ११, १, २, २, १, १, ८,
 ११, १, १, १, १-४, १, ५, १-
 ३, का १, २, ४, १, ३, ३, ४, ८,
 ५, ३, १०, ६, ४, ९, २, २, ३, १, ३,
 तै १, ४, १०, ४, ६-९, ५, २, ४,
 २, १, ८, १, ३, १, ५, ५, ८, १, ८,
 ६, ९, २, ४, १०, ११, ६, ११, ७,
 ४, १, २, ५, ४; तैआ २, १, १, १,
 १, ५, १, २, १, १, ता ५, ५, १,
 १, ६, ७, २, ९, १, ४, १, १, १, ४,
 ४, १, ८, ३, ५, १, ९, ११, ११,
 २०, २, ३, ६, १, ८, १, १, १, १,
 २, १, ४, १, २, २, ५, १, ३, ३, ५,
 ७, १, ५, १, ६, २, १, १, १, १, ४, ४, ५,

१३५, १७५, १९८, जैठ १, ६,
 ३, ४, १२, १, ८; २, ५, १, ६, ७, ८,
 १०, ३, ३, १, ५, ६, १, २, १, ४, ५,
 ५, ३, १, २, २, ६, सा ३, ४, १-३,
 ६, ६-९; ५, २, ३, ४, ५; गो
 २, १, १, ८, जयन्ते जै १६,
 जयन्ति ऐ १, १, ४, २, ३, ६, १९,
 २०, २; शा २, ५, १, सा १, २, ४,
 ८, २, ६, १, ७ १, १, १, १, १,
 का १, ६, १, ६, २, २, २, ६
 जयन्ति वा १, ६, २, ३, ३, ४, ४,
 ४, २, ७, १, २, १-२, १, ता
 ५, ४, १-४, ६, १०-१२, ५, १०-
 २०, ९, ४, १, २, १, ३, ९, २०, १, ५,
 ११, १, २, २, ३, २, ५, ४, २, ४, ६, २,
 ९, ३, २, ५, १, ५, ४, जै ४, ९, १, ७, ५,
 गो २, २, ७, जयामि ऐ ८,
 ११, जयाम वा १, २, ४, ९,
 जयामसि तै २, ४, ७, २ जिगाय
 तै २, ४, ३, ६ जिगाय तै २, ४,
 ७, ५, ३, १, १, १, २, म २, २, १, ५,
 गो १, ५, २, जिग्यतु ऐ ६, १, ५
 जै १, ५, जिग्यु ऐ ८, १०, वा
 ३, १, ४, ३, २, २, २, १, १, २, ८, ४, ३,
 १, ५, ६, ३, २, ७, २, ८, ७, १, २, ७,
 जै १, २, १, ४, १, ४, ५, १, ५, जिग्यधु
 ऐ ६, १, ५ ता. २०, १, ५, ७, जै
 १, ४, ८, गो २, ४, १, ५, जेप्यन्ति
 तै १, १, ६, १, जेप्यन्ति तै १,
 २, १, १, जैठ १, १, १, २, २, १,
 ३, जेप्यसि वा १, ३, २, ७, १, ३-
 १, ५, जेप्यत तै १, ६, २, ६
 जेप्यामि जै १६, जेप्याव ऐ
 ४, ८, जेप्याम वा ४, ६, ८, १, ३,
 १, ५ जै २, ०, ५, जयति तै २,
 ४, ७, ३, जयाव वा ३, ६, २, ३,
 जयाव तै २, १, ६, २ जयन्त वा
 १, ५, ४, ८, जयासि ऐ ३, २०,
 तै २, ४, ७, ८, जयासि तै २, ८,
 ३, ६, जेपय शा २, ८, ६, ५, जयतु

वा १, ९, १, २, ७, ३, ६, ३, १, २,
 ४, ३, ४, १, ३, तै २, ४, ६, १, २,
 म १, ७, १, ६, जय शाआ १, २,
 ३, वा ५, १, ५, ८, ९, ४, ३, ८,
 तै २, ४, ७, ४, जै १, ६, जयत
 शा. २, ८, ६, जयानि ऐ ८, १०,
 जयाम ता ८, ८, १, जै १, ५,
 ७, ४, १, १, २, २०, ५, जैठ १, १, ५,
 ४, १, जयतु ऐ १, २, १, २, २, ४,
 ३, १, २, ४, ५, २, ६, २०, ८, १, ४,
 शा १, ६, ३, २, ४, १, वा २, २, ४, १, ८,
 १, ०, २, ४, ८, अजयतु वा. १, ३,
 १, ५, ६, २, ७, १, २-१, ५, ४, ३, ५,
 का १, २, ४, १, ३, तै १, ४, १०,
 ६, ७, ९, ३, १, १, ८, ५, ता १, ५,
 १, ९ १, १, २, १, ६, ४, ५, १, १,
 २, ०, ६, १, ८, १, २, ३, १, २, २, ५,
 २, २, ४, ९, २, २, ५, १, २, २, जै
 ४, ७, ४, ६, ७, १, २, ८, १, ७, ५, २, ०, ५,
 जैठ १, १, १, १, २, १, १, २, ४,
 २, ६, अजयतु ऐ १, ९, १०,
 १, ४, ३, १, १, ३, ३, ३, १, ७, ६,
 ४, १, ९, २, ०, १, ८, १, ०, शा २, ४, १,
 वा १, १, ६, २, ६, तै २, ४, ५, ७,
 अजयतु वा १, ९, ३, १, १, ३, ६, ४,
 २, ६, ४, ८, १, ८, १, १, ६, २, ७,
 २, ८, का १, २, ४, १, ३, २, ३, १, ३,
 तै १, ४, १०, ३, ८, ६, २, ७, ३, १,
 ५, ५, ३, १, ७, ता. १, ६, ७, २,
 २, ०, १, ३, २, २, ८, ४, २, ५, १, ५,
 ४, १, जै ५, १, ६, ३, ४, ३, ७, ४, ९,
 १, ७, ५; जैठ १, २, १, १, २, ४, १, ५,
 अजय वा १, २, ७, ३, ४, जयत
 ऐ ८, १, ५, जयतु ऐ ३, २, २; वा
 १, ६, २, ५, १, २, ५, २, १, ०, १, २;
 जयतु तै. १, ५, २, ४, जयतु ऐ
 ४, २, १; वा. १, २, ५, १, ८; ता. २, १,
 १, ४, १, ८; जयतु जै २, ०, ५;
 जययतु ऐ ८, १, ५, २, ३, जै
 १, २, ८, १, ७, ५, १, २, ३, जययतु वा

†'जयत' इति आधौ (५, ७, ३) पाठ । †'जयेय' इति C इति ।

११,६,२,५; जयेम दा. १, २, ४,
 ५, पा २, २, २, ६; ते २, ४,
 ७, ५, ८, १, ६, ३, १, ५, ५;
 ७, ६, १४; तीआ. ६, १, २, १; जे
 ४, १, २, ५, जेठ १, ४, २, ३; गो
 १, १, २, ३, जयपासम् जेठ ३, ५,
 १, १, ०; अजैर ऐ. २, ५, ती. ३,
 ६, ५, १; अजैवीर वा ४, ५, ८,
 ११; ११, ११, ६, २, ५; अजयिवां ती.
 १, १, ६, ३, अजैपी: ऐ. ८, २, ३,
 अजैपी३ वा ३, ६, २, ७, अजै-
 पम् वा ३, ६, २, ८, गो. २५, १३,
 ३, जे २-३, जेपम् वा ५, १,
 ५, १५; ते १, ३, ६, १, ७, ९, ३,
 अजैम शा २४, १, वा ११, ६, २,
 ५; तां. ७, ५, १५, जेम् वा. १, १,
 ४, १, ८, वा २, १, ३, २, ०; ते ३,
 २, ५, ९
 जीवते वा १४, ४, ३, २३, जे
 १६८; प ३, ८, गो १, १, १३,
 जीवत व ३, ८.
 जाययत वा ५, १, ५, ८, ९; ती
 १, ३, ६, ३, अजीजयत वा ७, १,
 १, ११; १२, अजीजिपत॥ ते
 १, ३, ६, ९
 जिगीपति वा १, ४, १, २१ ५,
 ४, ३, ८, जिगीपाम जे ५;
 २-९
 जय-जयव- गद
 जिगीवस्- वाद् ते २, ४, ७, ८,
 -वाँम ते २, ८, ६, ७, -वासम्
 ते ३, ७, ६, १८, जे ८८
 जिम्पुपी- पी ते २, ४, ६ १०
 जिगीवित- स्-वां २३, ४
 जित्- -नेड वे शा २६, १६
 जित् ता- -तम् ऐ ५, १२, २१, ८, ९,
 वा १, ६, ३, २६, ७ २, ५ २, ५,
 ४, १, ०, ३ ४, २, ८, ४ ५, १,
 ११, १२ ६, ४, ४, ५ १, २, ०, ५

५, ५, १३, ६, ७, ३, ५, वा. १, १,
 ४, ११, ५, १, १०, जे. ११७,
 जेठ १, १, १, १; २, १, १, ३, ८,
 १०, १, १०; ३, ६, ५, ८, -तय
 ऐ ८, ९, -सा. जे ४, जेठ. ३,
 ५, ९, ३; गो २, ४, ११, -ता३म्
 (=गम्) ऐ ८, ९, -ताम् जे. १५५
 जित्-लोक- -वा ते ३, १०, ९, १३;
 -कानाम् वा १४, ७, १, १३, ३४
 जिनि- -तय ऐ १, २, ४, -तये गो १,
 २, २४; -ति: वांआ ३, ७, वा
 १, ६, २, १; २; ३, १, ४, ३;
 २, २, २; ११; २८; ४, ३, १५,
 ७, १, २७; ४, ६, ८, १८, वा १,
 २, ४, १३, ५, ३, १०, तां. १६,
 ९, १; जेठ १, ४, २, ३; जेआ २,
 ५, ८, वा २, १९, १०; -तिम्
 वांआ ३, ७, वा ३, १, ४, ३, ३,
 २, २, ११; २८, ४, ३, १५, ७, १,
 २७, ४, ६, ८, १८; १०, २, ४,
 ८; वा १, २, ४, १३; ३, ४, ८,
 ६, ४, ५; जेठ. १, १, १, २, १, २,
 १२, ४, २, ६; ३, ४, ५, ५, -ती
 आ १, १७०, -पी ऐ ८, १४;
 १५, १९, -त्ये ऐ ८, ९; ती १,
 ४, ६, ३; ३, १, ५, ७, ८, १८, ६, ९,
 २२, ४, ता १३, ९, २०, २७, ११,
 १२; १६, ७, २; २०, २, २, ११,
 ११; २१, ४, १३; २२, ८, ५
 जित्- -नवा श १४, ६, १०, ५
 जिष्वा ऐ ६, १५, ८, १४; १५; वा
 ३, ३, १, १४; ४, २, १, ६, ६, ३, २;
 १३, ३, २, १, ते २, ७, १४, ३; तां
 २०, ३, ४; जे ५
 जिष्पु- ष्यु तेआ २, ५, २;
 -ष्यु शा १७, ४, २५, ४, ५;
 शाआ ६, ७; वा १३, १, ९, ७;
 १४, ५, १, ६; ती २, ८, ४, १, ३,
 १, १, ५, ८, १३, २; -ष्युम् ते

२, ४, १, ४; -प्यो: तां १, ६, १७
 जेगधे, जेगुम्, जेगु, जेग्य,
 जेममन्, जेयन्, अड
 जिष्वाम्(√ष्य) -म- -म: गो १,
 २, २१.
 जिष्वायम्(√ह्य) -म: गो २, ६,
 १४.
 जिष्वाय- -म: तां १५, ३, १, ०
 जिष्वायम्(√प्रह) -न् जे. ५३
 जिष्वायम्(√प्रा) -न् वा. १४, ७, १,
 २४, ३, १७
 जिष्वायम् बन्ध- -म. तीआ १०,
 ६३, १.
 जिष्वायित- /जोद् द
 जिष्वाय(√ज्या) -न् ते. २, ५, ३, १
 √जिष्वा, जिष्वातेर्षु गो २, ३, १८
 जिष्वायि ऐ ४, २७, वा. २,
 ३, ४, ११, वा १, ४, १, ९, ती
 ३, ५, ७, १; जे १४९; जिष्वायि
 ते ३, २, ८, १; तीआ १,
 ९, ६; जिष्वायि तां. १, ६, ७;
 जिष्वाय ते २, ८, १, ५; जिष्वाय
 तीआ ४, ४, २, ४, १०, १, १२;
 जिष्वायसि ऐ ७, २९; जिष्वाय
 ऐ १, १३; ते २, ८, १, ६, जिष्वा-
 याम् ते १, १, ७, २, ३; जिष्वा
 वा १२, ४, वा. ४, ४, १, ६; ती
 २, ६, ३, १, ३, ७, ५, ७; जिष्वा वा.
 ७, ४, २, २, ९, ८, २, ३, ६, ५, ३, ३;
 ८; १२, ८, १, ४; ती २, ८, ५, १,
 ३, ७, ५, ९, तां १, ६, ७, १, ९,
 १-१२; १०, १-८, जिष्वायम्
 ते १, १, १, १; २; ३; ३, ७,
 ४, १६
 जिष्वा- /जि गद
 जिष्वा, ह्वा- -वा श ५, २, २, २०, ११,
 १, १, ३, -ह्वाम् वा १, ५, १, २०,
 तीआ ५, ९, २; गो १, ३, ५; -ह्वा
 ऐ ५, ९, वा ३, ६, २, २३,

† =तेस १, ७, ८, १, Wh. Gr ९०४ b द । ‡ अन अम मुपा युदित । तु =य ९, १२, द ।
 ॥ आत्वाभावो द । ०' जितोते' इति मूपा सुकल्प ।

जिह्न शिरस्-

गो. २, ६, १०^१, -क्षानाम् तै. २, ८, ७, ४; -क्षाम् वा. ५, ५, ३, १, ६, -क्षेन ऐआ ३, २, ४.
 जिह्न शिरस्-स्मृ ऐआ ३, २, ४; शांता ८, ७
 जिह्ना-ह्या शाआ ३, ७, ५, ६; वा. १, २, १, १७; १२, ९, १, १४; १४, ६, ३, ३, का २, १, ४, १६; -ह्या ऐ ७, २, २; ऐआ ३, २, ५; वा. ७, २^१, शाआ ५, ५, ७; ८, ९; वा. १, ३, १, १७, ३, १, १९^१, ३, ५, ४, २३^१; ४, ५, १, २; ८, ४, ४, १^१, १, १, १०, १, १, ८, १२, ९, १, ३; १४, १४, ५, ४, १, १, ६, २, ३, ७, ३, १०^१; वा २, १, ४, १६, २, ४, १६^१, तै २, ६, ४, ४, ५, ४, ३, ३, ४, ६, १, १, ९, तैआ ७, ३, ४, ४, १; १०, १०, २; -ह्याड्य का २, २, ४, १६, -ह्य वा ९, २, ३, ४, ४, तै ३, १, १, ५, १; तैआ १०, १०, १; -ह्याड्य वा. १, ३, १, १९, का २, २, ४, १५, -ह्वाम् शाआ ७, ६; वा ३, ८, ३, २, ५, ८, ४, ४, ९, १०, ३, ४, ५, ११, ६, ३, ९, तै २, ७, १२, ६, ३, ५, ७, १, सा २, ७, ८, गो १, १, १७, -ह्वायाम् वा ८, ४, ४, ९, -ह्वाये वा ३, ८, ३, १७, -ह्वे म १, ७, १५
 जिह्ना(हाडअ)-म-म्रेण ता २०, १४, ३
 जिह्ना-वत्-वत्, -वा वा १४, ९, ४, ३३
 जीत(√ज्या)-त जै ८३
 जीमूत-तस्यड्य तै ३, ९, ४, ३, -ता तै ३, १२, ७, ४, -तान् जैड १, ३, ३, १, -सै वा ११, ८, १, २
 जीमूत वषिन्-सै ऐ २, १९ गो. १, २, ६
 जीत्(√जिन्व)-र ऐ ५ १५, वा २६, १५ -रम् तै २, ७, १२, ६

जीर-दासु-सु तै २, ४, ५, ५, ३, ३, ९, १३, -नुम् तै २, ८, ४, ८, -रु तै ३, ५, १०, १, -नो तै २, ४, ७, ३
 जीरि(√गृ)-र्यो तां. २५, १७, ३
 जीर्ण-र्णाम् वा ८, २, ३, १४, -र्णाम् ए ६, १, तै. ३, १०, ८, १ तां. २५, १५, ४, -र्णावा गो २, ४, ६, -र्णये शाआ १८, ७, -र्यो तैआ ३, १४, ३
 जीर्णि-र्णि. वा २, ९, वा ४, १, ५, १, ५, -र्णिम् वा ४, १, ५, २, ९, तै ३, १०, ११, ३
 जीर्वित्-त् वा ११, ७, १, १
 √जीव् जीवति ऐ ३, २, ७, ८, २५ शाआ. ५, ३^१, ११, ८^१, वा १, ९, ३, १५, २, २, २, १७^१, ४, १, ३, २, ३, ५, ३, ५, २९, १०, ३, ६, ७-९, ११, ८, ३, ४, १४, ४, ३, २, ३, ९, १, १६, जीवति वा १, २, ५, १७, ३, १, १७, ८, ३, १६, ३, १, १, २, ४, २, ४, ७ ५, २, २, ४, ११ ८, ३, ६, १४, ९, १, १६, का २, २, ३, १६, ४, १४, ता १६, ६, ५, २, ३, १६, २०७, जैड १, १३, २, १, २, सा २, १, ७, २, १, ३, ४, १, १, जीवत वा. ४, १, १, १७, जै १०३, जीवन्ति ऐआ १५, ५, ७, वा २, ३, १, ४, ९, ५, १, ६, ३, १० २, ६, ५, का १, ३, १, २, ३, तै २, ४, ६, ११, तैआ ८, २, १, ९, १, १, २, १; ३, १, ४, १, ५, १, ६, १, ता ६, १०, ३, ९, ८, १२, जै ३८, २००, जैड १, १३, २, १, १, १८ २, १ गो १, ३, १२
 जीषामि तैआ १०, १, ८, जिजीव जीषामि २, १७, जैड ४, २, १ ११, जीविष्यति ऐआ ३, ३, ४, १, वा १२, ७, १३, ९^१, १४, २, २, ३, ६, शाआ ८, ७, वा ४, १, ३, ३ जीविष्यति वा ८, ५, २, १,

तै १, ८, ४, ३, गो २, ३, ८, जीवत् तै. ३, ७, १०, ६, जीवतु मं १, २, २, जीवताम् म. १, १, ११, जीवन्तु वा १३, ८, ४, १२, तै ३, ७, ११, ३, तैआ ६, १०, २, जीवस्व शाआ ४, ११, जीव शाआ ४, ११^१, वा. १४, ९, ४, २६, सा २, २, ३, मं १, १, ६, ५, १५, १७ १८, ५ ५, १, गो १, १, ३९, जीवन्ति तै ३, ७, ४, १०, तैआ १, ७, २, जीवाम् वा २, ४, २, १, का १, ३, ३, १ जै १९८, अजीवत् तै २, १, १, १, ३, ८, १, जै १७६; जीवित् जै १७६; जीवेयु जै ९२^१, जीवेयम् वा १, ८, १, २६, जीवेम तै ३, १, १, २, जीवेम तै १, २, १, ०^१, ५, ३, १, ७, १, तैआ ४, ४, २, ५, म २, ३, १३, जीव्यासम् वा १, ९, ३, १९, का १, ४, १, १६, जीव्यासम् वा २, ३, ४, २१ अजीविषम् वा १४, ९, २, ८-१२ जीवयति वा ५, ७, गो २, १, ७५
 निजीविष्यति जै ८, जुज्युषन्ति वा ३, २, ४, १६; ५, ३, ११, निजीविष्ये ऐआ ५, ३, १
 निज्युषित-त् ऐ ७, २९^१
 जीव, वा-व वां १३, ४, शाआ १२, ६ तै ३, ७, ४, ५, १०, ६, १०, १, ३, तैआ १०, १४, १, -वम् ऐ २, १०, शाआ १, ७, वा १, २, १, २०, २, १, ५, १, ९, ३, ४, १, २, ६, १, ३, ९^१; ३, ८, २, ४, ३, ८, ४, १, ३, २, ९, २, ३, ३^१; का १, ६, १, २, ६^१; २, १, ४, १, ९^१; तैआ १, १, १, १, -वा ऐ ४, १०; वा २७, ५; वा १२, ८, १, २०^१ १३, ८, ४, १२, तै २, ५, १, ३, ६, ३, ५, ३ १, १, ७, ७, ७, ७, ३, १, ८, तैआ ६, १०, २, १, २, १; तां ४,

७,४,५, घ ३, १२, गो १, १, ३९,
 -वान् श २, ६, १, ३९, का १,
 ६, १, २६, तै ३, ७, १०, ६,
 तैआ १०, १, १, गो २, १, २५,
 -वानाम् श १३, ८, १, ९,
 -वाम् तैआ ६, १०, १, -वाय
 शाआ १२, ६, तै १, ३, १०,
 ८, म २, ३, ८, -वे ऐ ७,
 ९, -वेभ्य श १३, ८, १, ९,
 ४, २, तै ३, ७, ९, ८, ११,
 ३, तैआ ६, १०, २, -वेषु श
 १२, ८, १, २०, १३, ८, १, ९, २,
 ६, ३, ५
 जीव-दानु- जुम् श १, ०, ५,
 १९, का २, ०, ३, १८, -न्
 श १, ९, १, ५
 जीव-धन्य, न्या- -न्य तै, २, ८,
 १, ४, -न्या ऐ २, २०, शा १२, २
 जीव प(ति→)षी- सी म. १, १,
 १३
 जीव-लोक- -क शा १८, १४,
 -कम् शा २०, १, शा १३, ८,
 ४, ६, तैआ. ६, १, ३, -कै तैआ
 ६, ६, ०
 जीव सू- -सू म १, २, १७
 जीव स्वर्ग- -र्षे श १२, ६, १,
 ३९
 ?जीव हायिन्- नम् जै १८६
 जीवा(-वज)-क्षर- -नम् ऐआ २
 ३, ८, -रेण ऐआ २, ३ ८
 जीवा(-वज)-हन- -वाह ऐआ
 २, ३, ८, -वाह ऐआ. २, ३, ८
 जीवत्- -त् ऐ ७, १३, शाआ
 १२, ८, शा १, २, १, २१, १४, ६,
 ९, ३४, का २, १, ४, १५, -त्ता
 शा १३, २, ८, २, -न् श १, ८,
 १, ३०; तै १, ४, १०, १०, ३,
 ११, ८, ४; तैआ २, ३, १ जै १०२,
 १५५; म १, १, ६, २, ३, २०,
 -त्त तै १, २, १, १४

तैआ ६, ७, २, म १, ८, ४, -न्तम्
 श ४, १, ५, ९, तै ३, १, १, ७
 जीवन्ती- -न्ती तै ३, ७, ४,
 १५, -न्तीनाम् सा ३, ५, १,
 -न्या श ११, ४, ३, २
 जीवन- -नम् श २, ३, १, १०, का
 २, २, ३, १८, तैआ १०, १, ५
 जैठ १, १७, १, ८, १०, सा १,
 १, ६, गो १, १, ३४, ३, १, ३६,
 -नस्य श २, ३, १, ११, १२,
 का १, ३, १, ६, -नाय श ९,
 ५, १, ५३, तैआ ६, ११, २; म
 १, ६, ७
 जीवन-काम्य- -न्या तै ३, ७,
 १२, १, तैआ २, ३, १
 जीवन प्रद- -द तैआ १, ४, १
 जीवन बत्- -न्ती शा ५, ७,
 गो २, १, २५
 जीवल- -ल श २, ३, १, ३४, का
 १, ३, १, २३, जै ९५, -लम्
 जै ९५, -लस्य जै ९५
 जीवसे ऐ २, २, ७, ३३, शा १८,
 १३, का २, ६, १, ३९, का १, ४, १,
 २६, ६, १, ०६; तै १, २, १, २५ ५,
 ५, ७, २, ४, १, ८, ११, २, ६, ५, ३,
 ५, ३, २, ७, १५, ६ ८, ६, ७, ३, ६,
 १, २; तैआ ४, ४२, २, ६, १०,
 १, म १, ६, ३, गो २, २, ६
 जीवातु- -तवे ऐ १, २८, का ९, ५,
 १, ५३, ता १, ५, १८, जैठ ४, ३,
 १, ३, म १, ६, ७, २, ४, ३;
 -त्त जै १९०; -स्यु श १, ८,
 १ ३० ३३ ९, १, १४, तै २,
 ८, ३, जै २११ -त्वे श
 ९, १, १, ३३, २, ७, तै १, २,
 १, २०, ३, ७, ६, १५, १६
 जीविका- -सू तैआ १, ४, ३
 जीवित- -सू श १४, ५, ४, २, ३, ७,
 ३, ३, तैआ २, २०, १
 जीवित्यु श १४, ९, २, ८-१३

जीवित्या जै १४.
 जीवित्युत्- -त्तु श ८, ७, २, ११, -न्
 श. ८, ७, २, ११, तै ३, १०, १, ३
 √जु/ज अद्र. जुज्युपन्ति/जीव् द्र
 जुजुर्वस् (√जुर्←/जृ)- -वांन्
 शाआ २, १७
 जुम्बक- -क श १३, ३, ६, ५, तै
 ३, ९, १५, ३, -काय श १३, ३,
 ६, ५, तै ३, ९, १५, ३
 √जुष, जुषते शा १०, १, २६, ३, श
 ३, ६, ४, ७, सा ३, २, ७, जुपन्ते
 श १, ७, ३, १५, ८, १, ३७, ९, १,
 १०, जै १६८, जुषामहे श ३,
 ६, ४, ७, जुषये ऐ ६, १८, १९ गो
 २, ६, १, जोषत् श ४, ६, ४, ५,
 जुजोषत्॥ ऐआ ५, ३, २; जुषान्ते
 श ३, ६, ४, ८, जुषताम् शाआ
 ४, १५ श १, ७, ३, १५, ३,
 तै २, ५, १, २, ३, ५, ७, ६, ८,
 २, ११, ४, १२, २, जुषताम्
 श १, ७, ४, २२, १४, २, १, १,
 २, ४, १, तै १, ४, ४, ५, २, ५, १,
 ३, ६, ८, ४; ८, १, ५, ३, ७, ४, १,
 ८, ५, ३, १, १, ३, ७, ६, १६; तैआ
 ४, १०, ४, ५, ७, १२, १०, ४१,
 १, ४२, १; जुषेताम् तै ३, ६, ८, १,
 २, ११, २, जुषेताम् तै २, ४, ८,
 ३, जुषन्ताम् शाआ १२, ३, श
 ७, १, १, २५, तै २, ६, ११, १०,
 जुषन्ताम् श १, ८, १, ३७, ३,
 ६, ४, ८, ४, ४, ४, ९, ९, ३, ३,
 ११, तै २, ६, १६, २, ८, ३, २,
 ३, १, १, ६, ७ ५, ८, ३, ५,
 १३, ३, ७, ६, २, १, जुषस्व ऐ ५,
 १, २, १२, २, ९, ५, १, १७,
 १, २८, २, श १, ७, ३, १७; तै
 १, २, १, १०; २, ४, ३, १; ३, ६, ७,
 १; तैआ १०, २६, १, जुषस्व
 श २, ६, २, ९, ४, ४, १, ४, ५,
 २, ३, ३, ३, १, १३, ६, ६, ३, ७,

जुजुपाण-

६, ७, ५, २, २, २, १, २, २, ५, ११,
 का १, ६, २, ५, तै. २, ४, ३, ३,
 ८, २, ३, ७, ५, ८, २, ८, १, ३, ३,
 ६, ७, २, ७, ५, ७, तैआ, १०,
 ३, ९, १, म १, २, ३, ३; २, ६, १,
 जुयेधाम् तै २, ४, ५, ३, ७, जुये-
 धाम् तै २, ४, ८, २, ३, ७, ८, ३,
 जुपध्वम् श ४, २, २, ९, तै २,
 ५, ५, ३, जुपध्वम् तै. २, ८, २,
 २, अजुपत शा ३, ८, शा. १,
 १, १, ९, १, १, ०, तै ३, ५, १०,
 २, ३, ४; अजुपेताम् तै ३, ५,
 १०, ३; अजुपन्त श ३, १, १,
 ११, अजुपन्त श १, ९, १, १०;
 तै ३, ५, १०, ४, अजुपेत श ३,
 ६, ४, ७; जुपेत श ६, ३, २, २०.
 जोपयन्ते श १, ९, १, १०, ३,
 ६, ४, ४, जोपयन्ते श ३, १,
 १, १; जोपयेत श. ६, ३, ३,
 २०, जोपयेरन् श ३, १, १,
 १

जुजुपाण-णम् तै २, ४, १, ३, -णा
 तै ३, १, २, ११

जुसमाण, णा-ण तै १, २, १, २, २,
 तैआ १०, १०, १, -णा तैआ. १०,
 ३, ९, १, -णा तै. २, ६, १, ६, २,
 -णे तै २, ४, ८, ६, -णौ तै २, ८,
 ४, ५

जुपाण, णा-ण ऐ ४, ३, शा ३,
 ५; २६ ११ शा १, ५, ३, २, ३,
 २, २, ३, २०-२३, ३, १, ३, ७ ३८
 ३, ६, ३, ८, ५ ३, १, ११, ४, ४, २, २,
 का १, २, ३, १, ७, १८, १९ ३, १,
 २, ६; २७, तै १, २, १, ११, ६, १,
 २, २, ४, ३, ६; ७, ११, ५ ३, १
 ४, ५, ६, ८, २, ११, १० ७, १३,
 ४, ३, ५, ६, १, १, २, ३, ३, तैआ
 २, ५, १, ता २१, १०, २, १, -णम्
 तै ३, १, २, ८, १, ३, ३, २; -णा ऐ

५, १८; शा २५, ३; २६, ११,
 शाआ, १, २; शा. ४, ४, ५, १०;
 ८, २, १, ४, तै २, ८, ८, ५, ३, १,
 २, १०, ७, ९, ५, ७, ११, ९, ८; १३,
 ३, २, -णा शा ३, ४, का १, ३,
 ३, १, ६; तै २, ६, ७, ६, ८, ३, ६,
 २, १, ३, ३, ५, ५, १, ६, २, ३; -जेन
 ऐ १, १, ७; श १, ६, ३, २, ७, २, ६;
 ४०

जुपाण-वाडय-ज्यौ शा ३, ५
 ८, २

जुष्ट, षा-ष्ट शा १०, ६, तै २,
 ४, १, १, ६; तैआ. १०, ३, ९, १,
 गौ २, २, १, ७, -ष्टम् श १, १, २,
 १, ७; ३, १, १, ३, २, ६, ३, १, ३, ५, १,
 १८, १, ९, २, ७, २, १०, ३, १, १,
 ११, १२ ७, ४, ३, ५, ४, २, ३,
 १५-१७ ६, ६, ८, ५, १, २, ४-८
 ६, ६, २, ६, ७, ३, २, ३, १, ३, १,
 २, ५-७, ८, २, ७, १२, का २,
 १, २, १, ३, १, ४, ३, ६, तै २, ४,
 ८, २, ६, १, ३, ८, ७, ६ ३, १, १, ५
 २, २, ६, ४, ६, ५, ४ ३, ६, २, ५, ६,
 ७, ५, २, ६, ५, ८, ७, १ १०, ८, १
 तैआ १०, १ १६, -ष्टा श ३, २, ४,
 १२, तैआ १०, ३, ९, १ ता १, ३,
 १, ६, ७, ६, -ष्टा श ३, ४, २, ५, ८,
 ९, १४-१६ -ष्टम् श १, २, ५
 १६ ३, ३, २, ५, १, १८-२० ३,
 ५, १, ३, २ का २ ३, २ १५
 तैआ ४, १, १ १० १, १६

जुष्ट-तम, मा-मम् श १ १२,
 १२ ५ १०, ४-८ का २, १,
 २, १, तै ३ २ ४४, -मा
 श ३ ९, ४, २२

जुष्ट व(त्)ती-स् श २८, २,
 ३

जुष्टि-ष्टय श ३, ६, १, २, ४, -ष्टिम्
 ऐ १, ३० -ष्टी तै २, ४, ३, १
 जोष, जोषयितुम्, -तृ, जोषित

जोष्ठी-अद
 जुहु-हु तै ३, ३, ७, ६ ७, ६, ८
 -हु शा. १, ३, २, २, ४, ११, ४,
 १४, १५, ४, २, १३, ८, ३, १३
 ११, ५, ६, ३, तै ३, ३, १, १, ५, ५,
 ४, ६, १०, ११; ७, ३, ९, ६, ७
 ५, ३, १, तैआ २, १, ७, १, गौ १,
 ३, १, ४, -हुम् श १, ३, २, २, १, १,
 ४, १, ३, ४, १, ४, १, ५, ५, २, २,
 ३, १, ७, १, ८, २, ०, ८, ३, १, ५, २, ३,
 ६, २, १, १, १, २, ६, १, १, ७, १, १,
 ४, २, १, २, १, २, ५, २, ७, का १,
 ६, १, १, ३, तै. ३, ३, १, १, ९, १,
 -ह्व तै २, ५, ७, ४, ३, ७, १, ३, ३,
 -ह्वा श १, ३, २, १, ४, १, ५, ८, ३,
 ७, ३, ७, ४, ७, ३, १, ५ ३, ५, ३, ३,
 ११, ७, २, ६, तैआ ३, ४, १
 -ह्वाम् श १, ३, २, ७, ८, ११-
 १३ १, ४, १, ६, १, ८, ५, ३, २, ५, ८,
 ३, १, ३, ९, २, १, ६, ३, १, ४, १, ७,
 २, ४, ८, ६, ३, ६, ८, ३, १, ३, १, ८,
 ३, २, ४, ४, ५, १, ३, ५, ४, ४, ७, ८,
 तै ३, ३, ५, ३, ४, ५, ९, ७

जुहवा(ह्वा)स्य-स्य ऐ १, १६,
 श १, २, ४, ३, ५, तै २, ७, १, २, ३

जुन्वित तै २, ५, ५, ३, जोञ्ज
 यु तै २, ७, १३, ४, ७,
 जुना श. ३, ९, ३, ३, २

जू-जू श ३, २, ४, ११, १०,
 ३, ५, २, ५, ५

जूति-ति ऐआ २, ६, १, श १
 ७, ४, २, २, ७, ५, ०, १२, १, २, ७,
 १ ८, ९, २, ५, तै २, ६, ११, ७;
 -तिम् श ७, ५, ९, १, ८, १, २, ७,
 २, ८ तै ३, ६, १, ४, ५ -स्या श
 २, ३, २, ११

जूति, जीर्णते ऐआ २, १, ७,
 जीर्णन्ति श ११, ७, १, १, जीर्णन्ते

॥ 'ष्ट' इति ऋ इ । पा ६, १, २०-९; आदिस्वर । † 'ष्टा' इति गुण स्वर । ‡ जोजयु इति गुण । जोजयु इति Cou पाठ । † † † १३ वयोहानौ, √ २ जू=गृ स्तुतौ इति विवेको ऽ ।

ऐआ २, १, ७, अजीयत् ता ८,
९, २१, १४, ६, १०
जरयिष्यति शाआ. ३, ३,
जरत्-जीर्ण-णी-णि-यैत् गद्र
√२३जा, जरते श ६, ७, ४, ३ ज ये
ए १, २१.
जैतवे(√जि) तै. २ ४, ३, २
जैतुम् ए ८, २३; तैआ १, ४, ०
जैतु-त्ता श ६, ६, ३, ९, १५, ६,
८, १, १२, तै २, ४, ७, ४, ३,
२; -तारम् ऐआ ४, १, ९ श
६, ६, ३, ९, तै २, ६, ७, १
जैव-स्वानि म १, ७, १६
जैव्यावसुी-००म् ए ६, १ गो
२, २, २०, ३, १५
जैमन्-मानम् ता १३, १, ८;
१५, ५, ३०
जैतु-न्तम् तै ३, ७, ६, १४
जैत्र-त्रम् श. १३, १, ९, ७. -त्राय
तै २, ४, ३, ७, ४, ७, ५
जै(=जै)श्च-स्वानि तै २, ७, १४,
३; ता २०, ३, ४
जैहमा(न-ना) तै २,
१६, २
जैमय-म् जै ११५
जैमिनि-नये, -नि मा ३, ९, ८
जैवन्तायन्(←जीवन्त)-नार १
१४, ७, ३, २६
जैयल(←जीवल)-म् ग १४ ९
१, १
जैयलि-लि जैव १, १० ५;
-ले श १४, ९, १, ७
जैयुवा(न-ना)(√यु)-ना ०,
७, १३, ५
जैयु-युक्ताम् ए ३, २८
जैयुवा-क्ता तै ३, १०, १,
४
जैयु(√युप्)-म् श १, ८, ३, १

२२, तै ३, ३, ९, ६
जैय-वाजिन्-न. जै २०९
जैययितुम् श ३, १, १, ४
जैययितु-तम-म. श ९, २, ३, १०
जैययितु-म् श १२, ५, २, १.
जैयु-घारम् तै २, ६, ७, ५, ३,
६, २, २, -ष्टे श ९, २, ३, १०.
जैयु(←जैयुष्ट)-ष्टी तै
२, ६, १०, २, २०, २, ३, ६, १३, १,
१४, १, -ष्टीभ्याम् तै २, ६, १४, २
जैह्र(√हि)-त्र ऐआ ५, ३, १
√शा, जानाति श १४, ६, ९, २१,
२४, जै १६८; गो १, १, २५,
जानते ता १०, ३, १३, जानन्ति
श ११, ८, ३, १०, जानन्ति श
१२, ४, ४, ६, ता ८, ७, ३, २४,
१३, ३, जै १४१, ६ १, २६
जानाति जैव ३, ६, १, ४, जानाय
श ९, ५, १, ४७, जानामि जैव
३, ६, १, ४, जानीम. गो १, ३,
२०, जज्ञी श १, ८, १, ८, ४, १,
५, ८, जजुतु तै २, ८, १, १,
जजु बा २८, १, श १, ६, १,
२, ११, ६, ०, ५, जज्ञु तै ३,
६, ८, १, जानीतात् जै १८६,
तै ३, ७, १३, ३; जानन्तु का १,
४, ०, १०; जानीहि शा ७, ३
जानीत श ९, ५, १, ४६, जै
१६८; जैव ३, ०, ३, ६, जानी
तात् तै ३, ७, १३, ३; अजानात्
तै ३, १३, ता १३, १, ०, ८, जै
१६८ अजानता २४, १३, २ जै
१४१ १९०, गो १, २, २० जानी-
रन् ता २४, १३, ३, जानीषा श
१४, ९, १, ६ जानीषाम् ऐआ
१०, ३, जानीषाम जै १४६,
अजान ता ४, १, १
जायते शा ८, ८

जपयाद्भक्तु शा १२, ३, अज्ञ
पयत् जै १८६, अज्ञपयत् ता
१३, ६, ९, अज्ञपयन् शा १, २,
जिज्ञासन्ते तां ८, ७, ७
जानत्-ती-जानाना, गद्र
जु-→ज्ञ. श १४, ७, २, ३
जप्त-स श ११, ५, ३, ८-१३
ज्ञात-तः श ३, ६, १, २९, ४,
३, ४, १९, ५, ६, ५, ६, १, १४,
१३, ६, २, २०; १४, १, १, २६, २,
२, ४६, ता १, २, १०, -तम् प
१, ६, -ताय श ४, ३, ४, १९,
ज्ञात-कुञ्जीन-न. श ४, ३, ४,
१९
ज्ञाति-तय शाआ ३, ४, श २,
२, २, २०, का १, २, २, १५ म
१, २, २, -तये श २, २, ३, १६,
-तिभ्य श २, ५, २, २०, ६, ३,
१४, का. १, २, ३, १३, ५, १, १७,
४, ३, -तिभ्याम् श. १, ६,
४, ३, -म् तै १, ६, ५, २, ३,
३, ३, १, -तीन् जै. १७६,
-तीनाम् श १, ४, २, १, ११, ३,
३, ७
ज्ञातिरु-का. जैव ३, २, ३, १
ज्ञातुम् श १४, ४, ३, २२
ज्ञान-तारम् शाआ १२, ३, १.
ज्ञाय-म् तां ५, ७, ११
ज्ञात्वा श ५, १, ५, ६, तैआ
१०, ६३, १, जै १८६
ज्ञान-नम् तैआ ८, १, १, गो १,
१, २०, -नात् जै १६८.
ज्ञान-भय-म् गो १, १, ३०
ज्ञान-वत्-वान् म ३
ज्ञान विधूत पाप्मन्-प्ता शाआ
१४, ७.
ज्ञेय,या-यम् गो १, १, ००,
-या श ४, ६

† √२३ रजुनी । † √जको मा √जनेरियवाञ्च । † =जवन्-द्वयस्य वर्णविकार भा. ।
‡ =नीताम् इति भाव.मुप। अनुपु । ‡ =जानीन (→तार या ७, १, ४४; भा) ; कान ४०, १३, श ९, ५, १, ४६ ।
=य १८, ९० यु 'जानीष' इति मुप। † 'जानाणि' इति मुप। विनय ।

हु-त्राध-

शु(←जा)-त्राधी- च तै. ३, ६, १०, ३.

म्मु- च श. २, १, २, २७, तै. ३, ८, ४, ३.

√ज्या, जिनाति श. १, ३, २, १४, १५; तै. १, ७, ३, ६, ९, ३; जिनाति श.

१३, १, ५, ४, तै. ३, ९, १४, ३; जिनाति ता. २१, १, १, जिनुन्ति

उध्व श. १४, ७, १, २०, जिनामि श. ५, ४, ३, १०; १२, जिज्यी

श. ४, १, २, ४, जिज्यु जै. १९८, ज्यास्यते श. १०, ५,

५, ८, ज्यास्यति स. १, अजिनात् ता. २१, १, १, अजिना तै. ३,

९, १४, ४, जिनीत् जै. १९८, जिनीयु जै १९८, जिनीयात्

श १३, ४, २, १७, अज्यासिष्याम् जै. १४९.

जीयते ता. ६, ७, १५, १६, १, २, जीयन्ते ता २५, १०, २०.

ज्यापयन्ति जै १६५, जिनत्- जीत्- गद.

श्या- →ज्या श ५, ४, ५, ४, ज्यान- नाय श. ४, १, २, ४.

रज्या- →ज्या प ३, २, ज्यानाम् तै २, ७, १६, २, ज्याम् श १४,

१, १, ८, ९, तैआ ५, १, ५ ज्याका- का तै २, ५, ८, २

ज्याकार- म् तै ३, ४, ३, १ ज्या ह्यो- ड ता १७, १, १४,

-हो आ १, ५, २५ ज्यायस्- च श १, ९, १, ९, १०, ११, १०, ३, ५, १०, ११, २, ३, ५, १०,

का १, ४, ३, १, ७, तै ३, ५, १०, २, ३, ३, ४, तैआ १०, १०, ३, जै १६०, १६४, च उध्व ऐ ३,

१, श २, ५, १, २१; चस श १, ४, २, ४, ५, १, १०, तै ३, ७, १२, २, तैआ २, ३, १, ता १२,

१०, ३, १४, ४, ३, ५, ३; ६, ३; २१, ९, १३; चाम् ऐ ३, २, ३, ७, १५, ऐआ १, ४, २, श ६,

१, ३, १०-१६; १०, ३, ५, ११ ६, ३, २, ११, ५, ४, २, ३, ५, १

तै २, ६, ९, १, तैआ ३, १२, १, ता १६, १०, ३; १८, २, ७, जैउ

१, १०, २, २, ४; गो २, ३, २, ०, चाम् ऐ ७, १८, चाम्

श ३, २, ४, २, चाम् उध्व श १, ९, १, ११, चाम् जैउ ३,

५, ५, ४. ज्यायसु- सा श. १४, ४, १, १ ज्येयस्- च श १३, ४, २, १७,

जै. १९८ श्येष्ट, कृष्- छ ऐ ४, २५, ७, १७, ऐआ ३, १, १, शा २५,

१३, ३०, ५, शाआ ९, २, श ४, २, १, ९, तै २, ७, १५, ३

तैआ २, ०, ६, १ ता २ १, २ ७, ६, ६, जैउ १, १६, ३, ५, ३

२, ५, १२ गो २, ६, १३- छम् ऐ ७, १५ शाआ ९, २, तै १७ २,

८, १, १ ता २०, ५, २, गो १, १, २३, छस्य तै २, १, ८, १, छ

तै ३, १, २, २- छा ता १७, ४, १, जै १४१, छ तै २, ४, १०, छानाम् तै १, ७, ४, १

- छाम् तै ३, १, २, १, छाय श ५, ३, ३, ६, तैआ १०, ४४, १,

- छाय तै ३, १, ५, २, २ ज्येष्ठ छ- छ ऐ ६, ९, शा २५,

११ श ५, ३, ३, ६, ८, १, ४, १०, ३, ५, १०; ११, ५, ३, ८; १४, ९, २, १, तै २, ६, ९ १, ३, ५, ७, ४, जैउ

४, ११, २, ५, छम् ऐआ १, ३, ४, ५, ५, १, ६, शा १९, ९, २, १, ११, शाआ २, १ श १,

८, १, ४, ८, १, ४, ४, १०, ३, ५, १०,

१४, ९, २, १, तै २, ४, ७, १०, ५, ८, १२, ८, १०, तैआ ८, २, १, ५, १, ता १२, १२, ४, १५, १, २,

- छस्य गो २, १, ९, छाम् गो १, २, २, १, छाय श १४, ९, ३, ४,

गो २, ३, २, ३, छे ऐ ५, ८, शा २३, ३, श १३, ५, १, ११, तै

२, ८, ४, ६ ज्येष्ठ गृह्य- च श १२, ४, १, ४ ज्येष्ठ (म-→)णी- णी तै १, ५,

२, ८ ज्येष्ठताति- च श ४, २, १, ९, ज्येष्ठ ब्राह्मण- म् ता ७, ६, ७,

जैउ ४, ११, २, १ ज्येष्ठ यज्ञ- च ऐ ४, २५, ता ६,

३, ८ ज्येष्ठ लक्ष्मी- क्षमी तै २, १, २, २ ज्येष्ठ-सामन्- म जैआ २, २४, १,

- सामि ता २१, २, ३ ज्येष्ठ्य- च्यम् ऐ ८, २, श ५, ३,

३, ६, तै ३, १, ५, २, ११, ९, ५, ९, ७, ४, ४, ८, ७, ३, १०,

१०, १२, १२ ४, २१, २, ४, जै १२७, च्यात् जै १२७, च्याय

ऐ ४, २५ ७, १७, शाआ ९, ८ श ५, ३, ३, ११ १२, ४, २,

३, ८, ७, ६, १, तै १, २, १, १८, ३ २, २ ३, १, ५, २, तैआ ४,

१०, २, ५, ८, ६- च्ये ता ८, ७, ३, च्येन ऐ ८, २

ज्येष्ठ्य-काम- म तै ३, ११, ९, ४, ६, माय ता ८, १०, ९

ज्येष्ठिन्यु(←ज्येष्ठा)- च ता १, १, २, चम् ता २०, ५, २,

- च्यत तै २, १, ८, १ ज्योक् श २५, ५ श १, २, ५, १७,

३, १, १७, ८, ३, १६, २, ६, १, ३, ३, ३, १, १, २, ४, १, १७, २, ४, ७,

५, २, २, ४, ११, ५, १, २, वा १, १

† = ङ. ६, १, ६ । भा सा - नो न्याख्यान पदच्छेदश्च चिन्त्यौ । उपासद् टि. ३ । इ क्त्सासं क प्रलय । ‡ ← प्रवस्य पा ५, ३, ६१ । ष् वस्यन्तोदात्त । किद् २२ द्र । || छ-ताति पा ५, ४, ६१ द्र ।

६, १, २६, २, २, ३, १६, ४, १४;
 तै १, २, १, १४, २, ४, ६, ९, ३,
 ७, ७, ३, तैआ ४, ४, २, ५ ता ६,
 १०, ४, ५ ७, ६, ५, १२, ८, १, ८,
 १२, २, १, ९, १२, १२, ६, १६, ३,
 २५, जै. १६, ४०, ७८, ७९,
 १२८, १५५ १७८, २०९, म. २,
 १, १२ २, १२, ज्योत्सुश्च ए ४,
 २१

ज्योक् त(म→)मा-मृश्च ए २,
 ८, श. १०, २, ६, ५.

ज्योता(ज्यु←सुत)-०त्ते श. ४,
 ५, ८, १०

ज्योति-तौ ता १६ १०, २.

ज्योतिस्-ति ए २, १, ३, १, ३, २, १
 ३७, ४, १०, १, ५, ३, १, १, १,
 ७, १२, १, २, २०, ऐआ. २, १, ७,
 ३, १, ३, ५, ३, २, शा २, ८, ३,
 ६ १४, १, १७, ६, ९, २०, १, २,
 २१, १, ४, ५, २५, ३, ७, ९, १,
 २७, ६, ३ शाआ ७, २, १, ८, ५,
 शा १, ४, ५, ७, २, २, ३, ६, ३, १,
 ३, ०, ३, १, ३, २, ३, ३, ३, ५, ३, ६,
 ३, १, ३, ४, ३, ७, ४, २, १, २, ३, ३, ६,
 ३, ६, ९, ४, १२, ४, ३, ४, २, १, ६,
 ५, १२, ७, १, २, १०, १, १, १७,
 ५, २८, ३, २, ३, ६, ३, १, १, ३,
 १५, ४, १, ३, १, ६, ५, ३, ३, ५, ७,
 १, २, ७, २, ३, २, १, ४, १, १, १,
 १८, ३, ४, २, २, ३, २, ४, २, ५, २, ६,
 २८, ५, २, ४, ९, ८, ३, २, १ २ ४,
 १४, ७, १, १, ६, २, ०, २, ३,
 १२, ४, २, २, २, १०, २, ६, १६,
 १७, १, ८, १, ६, ५, ४, १, ५, ६, ३,
 २, १, २, २, १, २, ५, २, ६, ७,
 १, ६, ९, २, ८, १, ३, २, २, १६,
 ५, २, १, ३, ४, २, ८, ४, ७, १४, १,
 १, ३, १, ३, २, २, ६, ३, ३, ४,
 ४, १, ७, १, २, २, १, ४, ०, ५, ३,
 १, २८, ३, ६, २, ३, १, ४, १, ३०,
 ३, ३, २, ०, १, ९, १, १-१८

७, २, २०, ९, ३, ९, का १, २, ३, ४,
 ३, १, २, १, २, २, २, ३, ४,
 २, ५, ३, १, २, ३, ४, १, २, ६, तै
 १, १, ५, ४, ७, २, २, १, २, ४, २, २,
 ४, ४, १, ५, १, १, २, १, २, १, ०,
 १, १, ३, ९, ९, २, २, ९, २, ४, ३,
 ७, ४, ९, ५, १, ३, ८, ४, १, २, ६,
 ४, ६, ६, ४, ५, ८, ३, १, १, ५, १, ४,
 ३, ७, ९, ३, १, ३, २, ३, ८, ७, १०,
 ३, १, ३, २, २, ४, ७, ७, १, २, ३, ४,
 ४, ६, ७, १, १, ६, ३, ४, ७, ४, ३, ५,
 १, १, ६, १, ६ ७, ४, ८, १, ९, ९, ८,
 १८, १, २, ३, २, २, ३, ९, ४,
 ५, ६, १०, ३, १, १, १, ५, ३,
 तैआ १, ७, २, २, ३, १, ३, १, १,
 ८, ४, ५, २, १, ०, ४, ५, ४, ०, १,
 ५, ७, १, २, ८, १, ०, ४, ६, ६,
 ३, २, ६, २, ९, ८, १, १, ३, ६,
 १०, १, १, ५, १, १, १, १, २, ७,
 १, २, ८, १, ५, १, १, ५, २, १, ५, ३, १,
 ५, ४, १, ५, ५, १, ५, ६, १, ५, ७, १, ६, ०,
 १, ६, ३, १, ता ४, १, ७, ७, ४,
 ६, ३, ६, ७, ६, १, ०, १, १, ९, १, १,
 १०, २, १, २, ३, ५, ५, १, १, ३,
 ७, १, २, १, १, ६, १, १, ७, ३, ७,
 ८, १, १०, २, १, ८, ७, ८, १, १, १,
 १, १, १, २, ५, ४, १, १, ७, १, २, १,
 २, १, २, १, ६, २, २, २, १, ४, ८,
 ३, १, २, १, ५, १, ३, २, १, ६, ७, ७,
 १, ७, १, २, ३, ४, १, ३, ६, ७, १, ६,
 ८, १, ९, १, ३, १, १, १, १, ७, १, १, ८,
 १, १, १, १, २, ३, १, २, ५, १, २, ४,
 ४, १, ५, १, ९, १, १, ९, १, २, ५, ८,
 ५, १, २, १, ६, ६, ६, ८, १, २, ७,
 १, ४, ७, १, ५, ७, २, १, २, ३, ३, ३,
 २, ५, १, ४, १, २, ३, १, ३, ९, १०,
 म २, ६, १, २, ५, ४, ३, १, २,
 गो १, १, २, १, २, ९, १, २, ७, ३, २,
 २, १, ४, २, ०, ५, १, ३, १, ९, ५,
 ८-ति उद्भवति ३-तिव वा
 २५, ९, शाआ ६ १७ श १०,

२, ६, १९, तै २, ८, २, ७, ता १६,
 १, १, प ४, ५, -तिपा ए २, १, १,
 ४, २०, ७, १, २, शा १७, ६, ९,
 २, ५, ३, ८, ९, शा १, ४, ५, ७,
 ९, ३, १, ४, ४, ३, ४, ८, १, ६, २, १, ६,
 ४, ३, ६, ५, १, ५, ७, ३, १, ०, ७, ५,
 २, १, २, ९, २, ३, ३, ४, १, ४, २, १, १,
 २, ४, ०, ४, १, ३, १, ३, १, ७, २-६,
 १०, तै १, २, १, २, ७, २, ५, ८, ८, ७,
 ७, ६, ८, ३, १, ४, ५, ३, ३, ७, १, १,
 ७, १, ४, तैआ १, ३, ४, २, ७, ३,
 २, ३, १, ४, २, १, १, ६, ३, १, ४,
 २, ता ९, १, १, १०, ५, ५, जै
 १८०, २, १, २, १, १, ३, ७, २,
 ९, २, ५, ८, -तिपा ए ७, २०,
 शाआ ७, १, ९, १, श १४, ७, २,
 २०, तै ३, ७, ४, ३, १०, ३, १,
 तैआ ४, १०, ४, ५, ७, १, २, ता
 २०, ५, ४, -तिपा श ७, ५, २,
 ४, ९, तै. १, ६, ६, ३, ३, ४, ६,
 ८, २, २, तैआ ९, ८, १, १०,
 २, ४, १, २, ५, १, गो १, १, ३, ८,
 -तिपा ए ४, १, ५, श १, ४, ५,
 ७, १, ४, २, २, ४, ०, -तिपा श. ७,
 ५, २, १, २, तै ३, १०, ७, १, तैआ
 ४, ३, १ -तिपा ए ५, ३, २,
 ६, १०; शाआ ७, ४, २, २; शा
 ४, ४, १, १, २, ३, ६, ५, ४, ८,
 ८, ७, १, २, ०, १०, ७, २, १, २, ४,
 २, १, २, ५, ८, २, ३, १, २, ४,
 ४, ५; तै १, ५, १, १, ३, ७, ९,
 ५, ८, २, २, जै ७, ७, तैआ ७,
 ५, २, १०, १, १, १०, २, ३, २, १,
 ता १, २, ३, ३, २, ४, ३, ५, १०,
 गो १, १, १, ६, ३, १, ४, २, १, ८,
 ज्योति स्तोम-म, मम ए ३,
 ४३ =ज्योतिष्टोम-आ
 ज्योतिर्भासु-सु: वा. ४, २, १,
 ८, १०.
 ज्योतिर्भासु-आ तैआ ४,

१२,१
ज्योतिर्भूत-म् ऐ ३,४३
ज्योतिर्विद्(√/विद्)- दम्
तैआ ३,११,१.
ज्योतिषी-म्व- -मान् तैआ १,
७,१
ज्योतिषीमत- -स्य तैआ १,१६,१
ज्योतिष्कृत्- -त् तैआ ३,१६,१;
-त् शा २४, ९, -तम् तैआ.
३,१९,१
ज्योति(नि ऽस्तो)-ष्टोम- -म ऐ
३,४३,८,४^१, शा १३,५,१,१२,
ता ४,१,६, १०, २,२, १७,५,
५, १३,१५,२०,११,१,२१,१५,
१, २२, ८,१,९,१,६; ११,१,५,
१३,१, २३, ११,१, -मस्य शा
१०, १,२,७, ता ६, ३,६, २५,
८, ५; -मा ता १६,१,५, -मे
शा १०, १, २,६, ९, -मेन शा
१०, १,२,६,९, ता १७, ८,१,
२०,१ २ गो १,५,८
ज्योतिष्टोम-व- म् ता ६,
३,६
ज्योतिष्य्व(-त्+व)- म् ता
१६,१,१
ज्योतिष्य(क्ष→)क्षा- क्षा शा ११,
४,१,१६, गो १ ३,१०, -क्षाम्
शा ११,४,१,८, ता १०, ४,५,
गो १,२,८
ज्योतिष्मत्- ष्मन् शा २२,१,
२५, १,९^१; तै २, ४, १,४, ३
१२,३,४, ता १२,१०,१६, जै
२१२^१, -ष्मत् ऐ ३,३८, शा
८,८; -ष्मताम् मा ३,४,१० ११
-ष्मन्त ऐ ३,३८, तै ३,२,७,२
-ष्मन्तम् शा ६ ४,१,२ ११^१, तै

२,४,१,४; ता १८, ३, ४, १९,
११, ११, जै ७७, -ष्मन्तु शा
६,४,१,२, ११,८,१,९^१, २,६,७,
४,२,२७, ५,२,१२, ८,३, २,३,
७,१, २१, ९,३,१, २६, तै ३,
१०, १, १; ता १२, १०, १७,
१३, २५, ३३, १३, ७,२, १९,
१०,४, ११, ८, जै १, १४,०,
११
ज्योतिष्मती- -ती ऐ ४,२३, शा
७, ५, २, १२, -तीम् ऐ ४,
२३, शा ७, ४,७,२७, ८, ३,२,
३, ७,१, २१, तैआ ३, १९,१,
-स्य ता १८, ७,२, गो २,५,
८, -स्या ऐ ४,२३^१
ज्योतिष्मत्य- -स्याष तै ३, १०,
७,१
ज्योतिष- म् गो १,१,२४
ज्योतिष- -ये आ १,५७२
ज्योत्स्ना- -त्स्ना तै २,२, ९,७^१
ज्युयस्- -यौषि तै १,२,२,१२
√ज्वल्,ज्वलति शाआ ४, १२^१,
तैआ १०,१,१५^१, सा ३, ७,२,
ष ५७, गो १,२,२० ज्वलत
तैआ १, ३,४, ज्वलन्ति शा ३,
६,१,२८^१, ज्वलन्ति शा १४, १,
२,१२, ज्वल तै ३, १०, ३,१,
ज्वलेत् ता ३,७,२
ज्वलयिष्यामि शा १४, ४, ३
३३, ज्वलयेरन् गो २, ५, ५
ज्वलयेयु शा १७, ९, गो १,
३,१३
ज्वलत्- -त् शा १४,९,३,९९, -त्
शाआ ५ ३, ६,२०, ८, ७, -त्
तै ३,१०,१,२
ज्वलन्ती- -न्तीभि ऐ ८, २४,


-न्तीम् तैआ ३,१९,१; १०,१
१६, -न्तीम्ऽइव ऐआ ३,२,४
-न्त्याम् शा २,२
ज्वलन्- -न शा १३,४,४,७
ज्वलित्- -ता तै ३,१०,१,२.
ज्वाल-माला(म्वाऽआ)-ङ्कल- -म्
तैआ १०,११,२
ज्वालयन्- -न, -नाय जै ४,९,
१,१
- - -
भ
क्ष- -य शा १,८,१,४.
- - -
ज
- - -
ट
टीज जै ३,१,५,५^१
- - -
ठ
- - -
ड
डी त(र→रा)ङ- -रा शा ४,५,५,५
- - -
ढ
- - -
ण
णऽइति| जै ४,८,३,७
ण-कार- -र ऐआ ३, २,६, शाआ
८,११; -रम् शाआ ८,११
णकार पकार- -रै ऐआ ३, २,
६^१ शाआ ८,११^१



† ज्योतिष्टव्यं शुभा ? । † 'जोत्स्ना' इति शुभा । † 'ङ' इति शुभा स्वरधित्य । † √ज्यते रिति ङी-
(किन्)भतरप् । ॥ प्राण- 'इत्यस्य णकार ।

पूर्वाधीन्य संज्ञाधन-पत्रिका

—इत्येतुरोवर्ति चिह्न मलात्पर्यितव्यस्य पदाशस्य सूचकं द्र ।
 '4' इत्येतद् यदुर्ध्वं भवति तस्यास्मिन् कोपे स्वस्मात्स्यानाद् अपाकरणं द्र ।



पृष्ठे	स्तम्भे	पंक्तौ	एतत्	एवं द्र	पृष्ठे	स्तम्भे	पंक्तौ	एतत्	एवं द्र
५	१	१-२	३, १३ ^२ ,	३, १३ ^२ ,	१८	१	३४	६,	५,
"	२	३२	६, १५,	६, १५,	"	२	३५	-शः	-शै
"	२	३६	श १, १, २,	श. १, १, १, २,	२०	२	३२	अ-जीर्ण-निद्र-	अ-जीर्ण- -म् ५, ४
"	"	४१	१० ^२ , ८,	१० ^२ , ८,	"	"	५	५, ४	अति-निद्र- -म् ,, ,,
६	१	९	२२,	२२,	"	३	१५	अनुकु	अनुकु
"	"	३१	२०, २५, ३१,	२०, ३१,	२१	१	४	अकवत्-	अक-वत्-
"	३	२८	११, ५,	११, ५,	"	२	१०	अञ्जी-	अञ्जि-
७	१	२	१०, ५ ^२ ,	१०, ५ ^२ ,	"	३	७	-मा	-मा- -मा
"	"	२७	२, ५,	२, ५,	२२	३	५	अतिचक्रे	अति चके
"	२	२१	८, ५, १, ९ ^५ ,	७, ५, १, ९ ^५ ,	२३	३	३४	अति/नम्	अतिनत्यऽइव(अति- √नम्)
८	१	३७	२, १, ९, १२,	२, १, ९, १२,	"	३	३४	इव	
"	३	३३	-झीनाम्	-झीनाम्	२४	१	३३	√घ	√घ
९	१	१२	४, २, ८,	+ + +	"	२	१०	"	"
११	२	२८	-सौ	अग्नि रेतस्- -सौ	"	"	२८	अति-	अति-
"	"	२९	अग्निवेश्यु-	अग्निवेश्यु-	"	"	३६	अतिप्रयच्छति	अतिप्रयच्छति
१२	१	३८	अग्निष्टोमसाध्य-	?अग्निष्टोम-साध्य- रूपराक- -केषु	"	"	३७	१, १, १, ९,	१, १, १, ९,
"	२	८	१६८	+	"	३	३७-८	५, १, १, १,	५, १, १, १,
"	"	११	-घ	-घ	२५	३	२३-२४	अति ३	+ + +
"	"	१३	-घा	-घा	२६	१	३०	५,	८,
१३	१	२८	५,	+	"	२	३४	अतिरिक्त-	अति-रिक्त-
"	२	१	२० ^१ ,	२०,	"	"	३५	त्व- -त्वानि	-त्वानि
१५	१	१३	अघ-तु-	अघ-तुम्()	"	"	३६	२, ५, ११;	२, ५, १०,
"	"	३७	-व(त्-)-	-व(त्-)-ती-	२७	२	३९	-म	-मम्
"	२	१७	७;	७;	"	३	१४	५	अति- हरति ५
"	३	१३	७, १०, १०,	७, १०, १	२८	२	१	२, १, ६	२, २, ६
"	"	१६	-ली	-ली- -ली	"	"	१७	उत्	उत्
१७	२	३८	√अथ अघते स ३ ९.	+ + +	"	"	३१	-घष	-घष.
"	३	१४	अ चारि(रित्-)- गी-	अन्तमफारि (रित्-)-गी- -गी	"	"	३२	तैआ	-घष तैआ.
"	३	१४	अ चारि(रित्-)- गी-	अन्तमफारि (रित्-)-गी- -गी	२९	२	४	(स्व-) तन्(√प्रम्)	स्व(√प्रम्)- -म्
"	३	१४	अ चारि(रित्-)- गी-	अन्तमफारि (रित्-)-गी- -गी	३०	२	८	६, १, ९ ^५	अति स ६, १, ९ ^५ ,

पृ.	स्त.	पं.	एतन्	एवं द्र.
३०	२	१७	७ ^१ ;	७ ^१ ;
"	"	२४	१४४;	१४४ ^१ ;
३२	१	२४-५	ऐआ.२,१,२; + + +	
"	"	२६	३२;	३८;
"	३	६	क्ष-न्(स्त-→) } स्ता-	क्ष-दस्त्व,स्ता-
"	"	७	-म्	-स्ताम्
"	"	१२ ^१ ;		१२ ^१ ;
"	"	८	तैया.	-स्ताम् तैया.
३३	२	२४	-मा	-मा- मा
"	३	१४	-ष्टा	-ष्टा- ष्टा
३४	३	२०-२१	ऐआ. ...१५;	+ + +
३५	१	६	७,४,१,१०;	+ + +
"	३	५	अधीते	अधीति
३६	१	७	अधीयत्-	अधीयत्-
"	३	७	अधिजात-	अधि-जात-
३७	२	३९	अधिभूत-	अधि-भूत-
३८	२	२-३	अधि....२१;	+ + +
"	३	३५	ऽइव	ऽइव
३९	१	१०	तै. ३,२,१,३;	+ + +
४१	दि.	१	११,२,३,११;	११,२,३,९;
४२	१	४	१९७ ^१ ;	१९० ^१ ;
"	३	१९	२५-२९;	२५ ^१ -२९ ^१ ;
"	"	३०	१७;	१७ ^१ ;
४४	१	९	धि. ६८;	+ + +
"	"	१८	५	५
"	२	८	-अश-	-अश-
"	"	"	-शाय	-शाय
"	३	१९	उत्/ए	उत्/इ
"	दि.	२	अनुपस्वसान-	अनुपस्वसान-
४५	३	३०	-मृद्य-	-मृद्य-
४६	३	७	६ ^१ ;	६ ^१ ;
"	"	९	८ ^१ ;	८ ^१ ;
"	"	"	१० ^१ ;	१० ^१ ;
४७	२	३५	२८;	१८ ^१ ;
४८	२	२५	३,५,२,	४,३,२,४;
४९	३	२९	क्ष-निर्ज्ञायमान-	क्ष-निर्ज्ञायमान-
"	३	३१	क्ष-निष्पत्त्या	क्षनिष्पत्त्या

पृ.	स्त.	पं.	एतन्	एवं द्र.
४९	३	३२	√छीव्	√छिव्
५२	१	३२	√गृ	√गृ
"	२	१७	४ ^१ ;	४;
"	"	१८	२४,५;२६,८;	+ + +
"	"	१९-२०	ऐ. ४,२९...१;	+ + +
"	"	२०	१६,३;	+ + +
"	"	२७	अनुचर्चुं यमाण..५.	+ + +
"	"	३२	१,४;५ ^१ ;	१,५ ^१ ;
"	"	३३	-याः	-जायाः
"	"	३९-४०	अनु...२.	+ + +
"	३	२०	अनुवृत्त्यति	अनु...वृत्त्यति
"	"	२६	-रा	-रा(-न्ऽउद्व/इ)
५३	१	११	अनुप्रदयन्ती	अनुप्रदयन्ती- न्ती
"	"	२६	अनुधर्म...४.	+ + +
"	२	७-८	अनुनिर्घंपति...१;	+ + +
"	२	२३	अनुनि-	अनुनि-
"	३	१५	अनुपर्यति	अनुपर्यति
५४	२	४०	२०.	२० ^१ .
"	३	३	अनुप्रपिपते	अनुप्रपिपते
५५	२	३	-अनु	अनु
"	"	२३	श. १,	श. ९,
५६	१	१०-१२	अनु...२०;	+ + +
"	३	९	अनु-	अनु-
५७	१	१४	-न्ती	-न्ती- न्ती
५९	२	५-६	अनु-वि...१६	+ + +
६०	१	२८-२९	अनु-वीक्ष्य	अनु-वीक्ष्य
"	"	३१	अनु-वीक्षते...१६;	+ + +
"	३	१२	अनु-वृत्त- -त्तः	अनु-वृत्त- -त्तः
"	३	२४	उत्	उत्
६३	"	३५	१,८,	१,८ ^१ ;
६४	२	४,७,	उत्	उत्
"	"	१०,१६	"	"
"	"	१७,३१	"	"
"	"	३५	"	"
"	३	६,८,	"	"
"	"	१०,१६;	"	"
"	"	२९,२७,	"	"
"	"	२७,३०,	"	"

पृ	स्त	पं.	एतत्	एवं द्र	पृ	स्त.	पं.	एतत्	एवं द्र
६४	३	३३,	उत्	उद्	८६	३	३४	—जेतो	—जेतोस् ()
"	"	३९	अनूपदधाति	अनूपदधाति	८७	१	२७	—या	—या- -या
६५	१	३	अनूपदध्यात्	अनूपदध्यात्	"	३	३२	अपाष्टुगोत्	अपाष्टुगोत्
"	"	६	अनूपदधत	अनूपदधत	"	"	३८	—क्ता	—क्ता- -क्ता
"	"	७	अनूपदधत	अनूपदधत	८८	१	१४	—व्रज- -म्	—व्रजम् (वमुल्)
"	"	८	अनूप-हित-	अनूप-हित-	"	२	४	—न्ती	—न्ती- -न्ती
"	३	६	—नूच.	—नूच	९०	१	३७	अपाकरोति	अपाकरोति
"	"	२४	—भं	—भं	"	"	३८	१,	१;
"	"	२८	(-नुऽ	(-नुऽ	"	२	३९	-नऽइति	-नऽइति
"	३	१७	अन्वब	अन्वब	९१	१	१५	—ना	—ना- ना
६६	टि.	३	(१५, ७)	(१५, ६)	"	२	१	अपा-र्	अपा-र्
६७	१	१२	अन्वापनी-	अन्वापनी-	"	"	१०	अपाष्टि-	अपाष्टि-
"	"	१३	१५,	१, ५,	"	"	१४	(-प/अम्)	(-प/अम्)
"	"	२६	१, २,	१, २,	"	३	१०	-म्	-कम्
"	२	२२	८, १, ९,	८, १, ९,	"	"	१२	अपोदेति	अपोदेति
"	"	३९	१, ४,	१, ७,	"	"	१२, १९,	उत्	उद्
६८	१	१४	अन्वाह (-नु/आह .)	अन्वाह (-नु/अह .)	"	"	२१	"	"
"	२	१८, ३४,	उत्	उद्	९२	१	३	—झी	—झी- -झी
"		३६, ३८	"	"	"	"	२२	(-न्+	(-न्+
६९	१	१७	अनु	अनु	"	"	२८	-र	-रे
"	"	"	उत्	उद्	९३	३	३५	अ-पश्चात्	अ-पश्चात्- -ने
"	"	१, १९,	"	"	"	"	३७	१४,	१४,
"	"	२४, २६,	"	"	९४	१	१०	—मा	—मा- -मा
"	"	२८	"	"	"	२	३	अपाय* ३,	अपाय- अप द्र
७०	२	७	—किनी	—किनी- -नी	"	टि	२	वाहृच्चेऽपि	वाहृच्चेऽपि
७१	२	२७	—णी	—णी- -णी	९५	टि.	१	†	†
७२	२	३५	अन्तरगाम	अन्तरगाम्	"	"	†	†	†
"	३	२१	अन्तर्धातोः	अन्तर्धातोम् ()	९६	१	३६	अप्यह	अप्यह
७४	टि	१	तु-	तु	९८	१	३८	अ प्र-पाद-	अ प्र-पाद-
८१	०	१६	—इक्ष	—इक्ष- -क्षा	"	"	"	"	१,
८२	१	२६	अ-न्यू-	अ-न्यू-	"	३	११,	११	११
८३	१	३१	१, १,	+ + +	१०१	०	२९	अभिगणऽपि	अभिगणऽपि
८४	३	१७	(√वृत्)	(√वृत्)	"	"	३७	(←गा)	(←√ह)
८५	२	८	२, २, ३, ८	वा. २, २, ३ ८,	१००	३	२१	—छाऽइ	—छा- -छाऽइ
"	"	११	अप क्रमितो	अप क्रमितोम् (:)	"	"	२९	—जितो	—जितोम् (:)
"	"	२५	—ञी	—ञी- -ञी	१०४	"	३	अभि-धा	अभि धा- -धा
"	"	२९	—का	—का- -का	"	"	१४	—मि	—मि

पृ.	स्त.	पं.	एतत्	एवं द्र.	पृ.	स्त.	पं.	एतत्	एवं द्र.	
१०५	२	१	-धाया	-धाय	१२२	"	२९	—ग्धा	—ग्धा- -ग्धा	
"	"	१८	अभिनिवर्तस्य	अभिनिवर्तस्य	१२४	२	३२	—याका	—याका- -रा	
"	"	२८	अभिनिष्ठीयानि	अभिनिष्ठीयानि	"	३	१८, १९	का... १६.	{ अ-मृपोष- -मृ. का. १, ३, २, १६१.	
"	३	७	अभि	अभि	१२५	२	२०	—विन्	—विद्	
"	टि	१	अभि... स्यात्	+ + +	"	"	३५	६३	६;	
१०७	१	३४	अभिप्रसुघाय	अभिप्रसुघाय	१२६	१	३४	छ-	छ)	
१०८	२	१८	अभिमंस्ये	(स्यान् भ्रष्टो द्र.)	"	३	२७	—युनाःऽ-ज्ञान्	—ज्ञाऽ-ज्ञान्	
"	"	२३	—मन्तोः	—मन्तोस्(ः)	"	"	२१	—ध्या	—ध्या- -ध्या	
"	"	२५	अभिमानुक	अभिमानुक	१२७	१	२१	—सा	—क्षसा	
"	"	३१	—धिक-	—धिका-	"	"	३८	—सा	—क्षसा	
१०९	१	२६-७	अभिष्टोत्	अभिष्टोत्	"	"	३९	१, २०.	३, २०.	
"	"	३१	अभि...	अभि...	"	"	५	—णाः	—णाःऽइव	
११०	३	२७	अभिविन्देत्	अभिविन्देत्	"	३	४	अरण्य-भाग-	अरण्य-भाग	
"	"	३०	-पश्य	पश्य	१२८	२	१७	अ-राय-	अ-रु-	
१११	२	१२	-धम्	-धम्	"	"	"	—यः	—राय-	
"	"	१४	(सग)	+	१३०	३	२२	तैआ... १;	+ + +	
११२	१	१३	अभि	अभि	१३१	१	२७	६, २, १,	६, २, २,	
११४	२	२१	—पृथ	—पृथ	"	"	४०	—धी	—धी- -धी	
११५	१	१०-११	अभि... ३	+ + +	१३३	२	२६	—वत्(मत्तुप्)	—वत्(मत्तुप्) - -त्	
११६	१	३२	अभ्यति-	अभ्यति-	"	३	११	—णा	—णा- -णा	
"	२	१८	—ता	—ता- -ता	"	"	२३	—ता	—ता- -ता	
११८	१	७	अभ्यस्त	अभ्यस्त	१३४	१	८	अलम्बुर्पा-	अलम्बुर्पा-	
"	"	१७	अभ्या	अभ्या	"	"	३८	तै.	अलोमका- -का तै.	
"	२	२८, ३१	अभ्या	अभ्या	"	टि	१	विमर्शणीयः	विमर्शनीयः	
११९	३	२०	—क्ता	—क्ता- -क्ता	१३५	१	३३	—काशयिष्यन्	—काशयिष्यन्	
१२०	१	१०	अभ्युक्तम्	अभ्युक्तम्	"	"	३९	अवकिरेत्	अवकिरेत्	
"	"	८, १०, १७, उद्	उद्	उद्	"	"	२	१५	अवक्रमिषम्	अवक्रमिषम्
"	"	२४, २७, "	"	"	"	"	३	३८	जिघ्र)	जिघ्र)
"	"	३६, ३८, "	"	"	"	टि	१	चतुर्थ्यन्तो	चतुर्थ्यन्त	
"	"	२, १, ३, ५, "	"	"	१३६	३	३	पश्य)	पश्य)	
"	"	७, १५, "	"	"	१३७	२	३३, ३४	अवाधूपत	अव" अधूपत	
"	"	१६, १९, "	"	"	१३८	१	२७	—प्रजन-	—प्रजन-	
"	"	२३, २७, "	"	"	१४०	३	१२	—धिनी	—धिनी- -नी	
"	"	३१, ३७, "	"	"	"	"	३५	—ती	ती- -ती	
"	"	१६	अभ्य-	अभ्य-	१४१	२	३९	—ते	—ते	
१२१	१	३	अभ्युपेतोः	अभ्युपेतोस्(ः)	"	३	२१	—र्णा	—र्णा- -र्णा	
"	टि	५	X	¶	१४२	२	३०	—र्णा	—र्णा	
१२२	३	१०	अ-मिन्(√अम्)	अमिन्(√मी प्रावः), √अम् अर्तोः)	"	"	३१	—ष्यः	—ष्यः	
"	"	३	१०	अ-मिन्(√अम्)	अमिन्(√मी प्रावः), √अम् अर्तोः)	"	"	२०	—नाभि	—नाभि- -भि

पृ	स्त	पं.	एतत्	एवं द्र.	पृ.	स्त.	पं	एतत्	एवं द्र
१४३	१	१४	-एति	एवं द्र. (एति)	१६४	१	१५-६	१, २, ३, ५, १, १, ५, + + +	
"	२	१	-णा	-णा-णा	"	"	१७	१३,	१३,
"	"	१९	-ण्डा	-ण्डा-ण्डा	"	२	२४	असुर-(हर)स्त्री-	{ असुर-(हन्- स्त्री(हन्)-स्त्री
"	टि	१	कैषामि-	कैषामि-	"	"	३०	महा-	महा-
१४४	२	६	अ-वि-श्रोम-	अ-विश्रोम-	"	३	१८	असुर-विश-	असुर विद्-
"	"	१९	अ-वि-च्छिन्न, (√छिद्)न्ना-	{ अ-वि-च्छिन्न,न्ना (√छिद्)-	"	"	२६	श. १, ६, ३,	श. १, ६, ३,
"	३	१२	अ-विदित	अ-विदित	१६५	१	७	-सूक्	-असूक्
"	"	१७	अ-विदित्वा-	अ-विदित्वा	"	२	२७	५, ३, ११,	५, ३, ११,
१४५	१	१४	अ-वि-पर्यास-	{ अ-वि-पर्यासम् (पामुल्) *२२.	"	३	३	अस्तमेतो	अस्तमेतोस्()
"	"	"	-म् *२२.	+ + +	"	"	३६	५, २, २९,	६, ३, २९,
१४६	१	३३	५, ४, ५, ५	+ + +	"	"	३६-७	६, ३,	+ + +
१४८	१	१९	अ शरीर	अ-शरीर, रा(२)-	"	टि.	३	मा तु	सा तु
"	२	५	-न्ता	-न्ताऽइव	१६८	२	२३	-श्रेयस्-	-श्रेयस-
"	२, ३	३९, १	-ति सा आ २, १०,	+ + +	"	"	२५	अह-नामन्-	?अह-नामन्-
"	३	४	३,	२,	"	"	२७	अ-भद्र-	अह-भद्र-
"	"	१४	अशीति-	अशीति-	"	"	३६	अ-क्षुत्-	?अ-क्षुत्-
१४९	१	४	-स्त्री	-स्त्री-स्त्री	१७४	३	९	-बह	-बाह
"	"	१७	अथोदिव-	अथोदिव-	१७९	१	२७	१, ३, १०, १,	१, ३, १०, १,
"	२	११	-नाम्	-जानाम्	"	"	३९	-वृत्	-वृत्
"	"	१७	अ-श्मश्रु-	अ-श्मश्रु-	१८०	१	२६	-र, -रा	-गुर, -गुरा
"	टि	२	भोकृणा	भोकृणा	१८२	१	३५	छ-	छ)
१५०	३	२८	काम्ता-	काम्(न्त-→)न्ता-	"	३	२	६, १२,	६, १२,
१५१	३	२१	अद्व-सूक्त-	आद्वसूक्त-	१८४	१	१८	चुच्युवु	अचुच्युवु
"	"	२३	अद्व सूक्ति-	आद्वसूक्ति-	"	३	१५	२३, ५,	२३, ५,
१५३	२	१०	६, २, ३, १	६, २, १, १	१८५	२	३३-४	-ज्या ६,	ज्या ६.
१५४	१	३२	-क्रा	-क्रा-क्रा	१८६	३	२३	-णी	-णी
"	३	१८	शा	-रा शा	१९०	१	४०	१०, २०	१०, २
१५७	१	१२	३, १३, २०,	३, १३,	१९२	१	१०	१, १, २७,	१, १, २९,
१६०	२	१९	४, ३, ५,	४, ३, ५,	"	"	१९	←आदिति, } आ/दा }	←आदिति, आदित्य, आ/दा
१६१	३	३८	अ-सहाय-	अ-सहाय्य-	"	"	२०	-ःत्य	-ःत्य
"	टि.	१	सा	सा	१९४	२	३६-७	आदित्य- १२	+ + +
१६२	१	१	√चर	√चर्	"	३	१८	(←स्वऽवह)	(←स्वऽवाह)
"	२	१	१	१	१९६	२	२४-५	६, २, २, ७,	+ + +
"	"	१७	-फा	फा-फा	"	३	३३-४	-यम् २, ५,	+ + +
"	"	३८	१३,	१३,	१९८	२	२३	आ-नयत्- १६	+ + +
"	"	३९	-नेन	-नेन	२०३	२	३५	-याम	-याम्
१६३	१	७	१३,	१३,	"	टि.	३	क्र	क्र
"	२	३६	असुर-	आसुर-	२०५	१	७	आ/मही	आ/महीप
"	"	३८	असुर-	असुर-					

पृ.	स्त.	पं.	एतत्	एवं द्र.	पृ.	स्त.	पं.	एतत्	एवं द्र.
२०५	२	२२	श. छ,३,२,	-दा श. छ,३,२,	२२४	टि.	३	ई'इष्टि'...द्र.	+ + +
"	३	१५	-यसु?	-यसु	२४५	१	२१	-इष्टि	-ष्टि
२०६	२	९	आ-यत्त-	आ-यत्त,ता-	२४९	१	२२	१०.	१०.
"	३	३	श्राम्यु.	श्राम्युः	२५१	२	२७	उच्छ्रिय.	उच्छ्रिय
"	"	११	श्राम्याहि	श्राम्याहि	२५२	३	१०	४,१३;	४,१३;
२०७	१	२	आ. १,	आ जैआ. १,	२५३	३	६-७	उत्खिदतात्	उत्खिदतात् म.पु.३
२०८	२	२१	→कच्छ	→कच्छ	२५६	१	२२	—रा	-रा-
"	"	४०	आर्कन् ११;	३०२ पृ. द्र.	२५७	३	२	उत्तिष्ठते	उत्तिष्ठते
"	३	८	३,६,१,२;	तै. ३,६,१,२;	"	"	३७	उदतिष्ठन्	उदतिष्ठन्
२०९	१	१०	आतोः	आतोः(ः)	२५८	३	१२	उपुनीत	उपुनीत
२१२	२	२	आ...	आ...	२५९	२	११	—द्वा	-द्वा-
२१४	२	६-७	आ'अविरित्त	{ ...आ'रविद्, आ' अविरित्त...	"	३	३	उत्सृजेत्	उत्सृजेत्
"	३	३	आविशन्ति	आविशन्ति	"	३	३	उत्सृप	उत्सृप
"	३	१७	आधि-	आधि-	२६०	२	३३	२२४	२०४
२१५	१	१५	आधिः 'आधी'	आधिःऽआधीः	२६१	टि.	१	विमर्शनीयम्	विमर्शनीयम्
"	"	३४	१,१०.	१,११.	२६२	२	१२	तैआ. ८,७,१	+ + +
२१६	१	१४	५,३,३;	५,३,३;	२६८	टि.	३	पदैकं	पदैकं
२१८	३	१८	आ-शृण्वत्-	आ-शृण्वत्-	२६९	१	२०	-मः श. १३;	+ + +
२१९	३	३६	४२;	४३;	२७०	१	१४	१,९;	१,९;
"	टि	'पामव'	'पामव'	"	२७१	१	३२	-उद्	-उद्
२२२	२	२७	आ-नेचन-आ'नित् + +		"	"	३६	उप-करणवत्-	उप-करणवत्-
"	३	२४	-न्तम्	-न्तम्	२७३	१	११	—प्रा	-प्रा-
२२३	१	३	(→अस्माक)	(←अस्मद्)	"	२	२९	—प्रा	-प्रा-
२२४	१	३३	-ता-	-ता-	२७५	३	२२	—प्रा	-प्रा-
२२६	१	३४	-तरि	-तरि	२७६	१	८	४,३१;	+ + +
"	"	३५	-हर्तोः	-हर्तोः(ः)	"	"	३५	२२.	२८.
"	२	२-३	३, ३०;	+ + +	२७९	१	२५	तै.	-रेण तै.
२२९	१	४	इष्ट(क)न्-न्	इष्टन्-न्	"	३	८	२,१९;	+ + +
"	२	२४	१६;	१४;	२८०	१	१९	-सी	-सीऽइव
"	३	६	इद्	इद्	२८२	१	१८	उप-शृण्वती-	उप-शृण्वती-
२३१	१	१०	-रात्र-	-रात्र-	"	"	३३	-रुप	-रुप
"	टि.	३	१अ-यग	१अ-यगू-	२८३	१	१७	१७.	१७.
२३०	२	१८	इन्द्र-	इन्द्र-	२८४	१	२७	उपसृजति	उपसृजति
२४०	१	१९	-मनी-	-मनी-	"	२	२६	-धाः	-धाः
२४२	१	७	इयमा	इयमाऽइ	"	३	१८-९	उपसृजते...१८ः	उपसृजते...१८;
"	"	२३	इरा-यमी	+ + +	"	टि.	१-२	ई-गते...गलः	+ + +
२४३	२	११	त्रेड. छ,१,१,१;	+ + +	२८५	२	२७	उपरपेयम्	उपरपेयम्
२४४	२	७	१०.	१०.	२८७	१	४	...हयेयम्	...हयेयम्
"	३	१०-९	-ते' १,	+ + +	"	२	१०	२,१०.	२,१०.

(ज)

पृ. स्त	पं	एतत्	एवं द्र	पृ. स्त	पं	एतत्	एवं द्र.
४२९	२	७ जरा-	२जरा-	४४०	१	१४ १६:	१६,
४३४	१	१९-२१ जीयते श " ८ ^१ .	√ ज्या, जीयते श - ८ ^१ .	"	"	४१ ६, " १८,	+ + +
				४४१	२	१९ ज्यौतिष-	ज्यौतिष-

इति वैदिक-पदानुक्रमकोषस्य
द्वितीये विभागे
पूर्वार्द्धः समाप्तः ।

